

# वैदिक-पदानुक्रमकोषः

स च

वैदिकवाङ्मयीयसकलपदजातस्य वर्णमात्रानुपूर्व्या स्वरसंस्कारानुसारेण  
च सङ्कलितः, विविधविषयया भूमिकया पुरस्कृतः, मूल-  
विस्पष्टनैष्टिप्पणैः सनाथितः, परिशिष्टचक्रेण परिवर्धितश्च

## विश्ववन्धुशास्त्रिणा

एम्० ए०, एम्० ओ० एल्० इत्युपाधिधारिणा, दयानन्दमहाविद्या-  
लयीयानुसन्धानालये विश्वेश्वरानन्दानुसन्धानालये चाध्यक्षपदा-  
धिकृतेन, दयानन्दब्राह्ममहाविद्यालयीयाचार्यपदप्रतिष्ठितपूर्वस्य

सम्पादितः

अथञ्च तत्र

(ब्राह्मणारण्यकीयस्य)

द्वितीयस्य विभागस्य

पूर्वार्धः

अ-ण

लवपुरम्

१९६२

( All rights reserved )

First Impression, 1000 Copies.

Published by Pt. Bhīma Deva Śāstri, M. A., M. O. L., Asstt. Editor for the Viśveśvarānanda Research Institute, Lahore, and Printed (pp. i-Lvi) by K. R. Jain at the Manohar Electric Press, (pp. 1-333) by Deva Chandra at the Hindi Bhawan Press and (pp. 335-441 and क-ज) by Gaṇapatī at the Bhushan Press, Lahore.



SOME OTHER WORKS BY V.-B. ŚĀSTRĪ.

- |  |      |
|--|------|
| 1 Atharva-Prātiśākhya, ed.                     | 1923 |
| 2 Veda-Sandēśa, Part I.                        | 1925 |
| 3 Veda-Sandēśa, Part II.                       | 1926 |
| 4 Devayajña-Pradīpikā                          | 1926 |
| 5 Āryodaya                                     | 1928 |
| 6 Veda-Sandēśa, Part III.                      | 1929 |
| 7 Vaidika-Śabdārtha-Parijāta                   | 1929 |
| 8 Veda-Sandēśa, Part IV.                       | 1930 |
| 9 Veda-Sāra, sel.                              | 1931 |
| 10 Vedārtha-Vimarśa                            | 1932 |
| 11 Veda-Sāra, trans.                           | 1933 |
| 12 Vaidika-tat-sad-ek-vāda                     | 1934 |
| 13 Lord Buddha and Buddhism                    | 1934 |
| 14 Valmiki-Rāmāyaṇa (Āraṇya-Kāṇḍa) ed. (joint) | 1935 |



# भावना

सत्साहित्यसमादरेण सुधियाञ्चेजीवने साफली  
खान्तःस्वास्थ्यकरी महौषधवटी स्याञ्चेत्कृतज्ञा मतिः ।  
मानश्चेदभिजातपौरुषवतां दाय्याद्यसंरक्षणात्  
तद्वेदापचितौ रता सुकृतिनी धन्येयमार्या प्रजा ॥ १ ॥

मूलं भारतसंस्कृतेः सुविपुलं वेदा लसन्तोऽवना-  
वार्याचारयुतां समुज्ज्वलधियां तन्वन्तु वृद्धिं पराम् ।  
तेषां यैरपि विस्तृतौ सुमतिभिर्निष्कामयत्नाः कृता  
वन्द्यास्ते सततोपकाररतयः खेनात्मना याजिनः ॥ २ ॥

नित्यानन्दसहाययोगसुबलो विश्वेश्वरानन्दभाग्  
उद्योगान्निगमार्थबोधघटकान् सन्न्यासधर्मा व्यधात् ।  
कोपोऽयं श्रुतिशेमुषीनिगमनस्तन्नोदनासम्भवः  
कृत्वाऽन्यव्यसनं स्मृतये हि तस्य गुणिभिः स्वभ्यस्यमानो मुदा ॥ ३ ॥

उन्मिष्याज्जनताहितार्थपरमा श्रीवह्नुभानां रुचिः  
सद्धर्मे विनये तमोऽपहनने विद्याप्रचारे शुभे ।  
न्याय्याचारविचारसाररुचिरा नीतिः सदा वर्धतां  
त्यक्त्वाऽन्यव्यसनं श्रुतिव्यसनिनो विज्ञा भवेयुर्भुवि ॥ ४ ॥

इति

विश्ववन्द्योः

# TABLE OF CONTENTS

## ( विषय-सूची )

### PREFACE:—

PAGE

I. A Brief History of the Work	...	ix
II. General Scope and Plan	... ..	xii
III. Expression of Thankfulness	... ..	xv

### INTRODUCTION:—

I. Bibliographic Description of the Basic Texts	...	xviii
II. Existing Index-material	... ..	xxiii
III. Outlines of Method	... ..	xxv
(a) Treatment of Verbs ( <b>आख्यातानि</b> )	....	xxvi
(b) " " Derivatives ( <b>नामानि</b> )	...	xxx
(c) " " Prepositions and Particles...	...	xxxiv
(d) " " Accent	... ..	xxxv
(e) " " References	... ..	xxxix
(f) Special Typography, Signs and Symbols...	...	xlii
IV. Uses of the Concordance:—		
(a) As a Word-Index	... ..	xliv
(b) As a Material-Book of Vedic Philology	..	xlv
(c) As a Material-Book of Vedic Lexicography	...	xlvi
(d) As a Help to Comparative Textual study	...	"
(e) As an Aid to Textual Restoration	...	xlvii
(f) As a Basis of Further Work	... ..	L
V. Abbreviations ( <b>सङ्केताः</b> ):—		
(a) of the names of the Basic Texts	... ..	Lii
(b) of Sanskrit names and terms	... ..	"
(c) of non-Sanskrit names and terms	...	Liv
वैदिक-पदानुक्रमकोषः ( <b>पूर्वार्धः, अ-ए</b> )	... ..	१-४४१
पूर्वार्द्धायां संशोधन-पत्रिका	... ..	क-ज

# P R E F A C E .

## 1. BRIEF HISTORY OF THE WORK

The progress, completion and eventual publication of the present work, a result as it has been of peculiar circumstances, comes to me as a happy surprise of my life. It is true, I have been busy one way or another in connection with its compilation and arrangement during the past twelve years but never did I think, at least in the beginning, that it was going to take its present shape and develop into an independent work of Vedic reference. As I had an occasion to relate six years ago in the introduction to my *Vaidikaśabdārthapārijāta*, I took upon myself in 1923, in deference to the express desire of the two foremost elders of the Dayānanda Anglo-Vedic College Trust Society, Lahore, R B L Mul Rāj and Mahātmā Hans Rāj, the task of compiling and editing a Vedic lexicon in close association with another veteran leader of the Ārya Samāj, the late Swāmi Viśveśvarānanda of Shant Kuti, Simla, with whom the idea had originated nearly forty years ago and who in conjunction with the late Swāmi Nityānanda and in consultation with Pandit Madan Mohan Malaviya had ever since made it a life-mission of his to do

all he could for the materialisation of the same

In marshalling material, expected to be indispensable to that end, the following five categories had to be dealt with:

(a) The basic texts of the Veda, namely, the Mantra and the Brahman portions as extant in the several surviving or, at least, available recensions of the same,

(b) The liturgical aphorisms and subsidiary redactions which by enjoining the recitation of Vedic texts in connection with the countless details of a complex and symbolical ritual, definitely point to a particular line of interpretation for the said texts,

(c) Ancient treatises on Vedic phonetics, grammar, etymology, prosody, mathematics, astronomy, astrology, theology and mythology and also, other works of ancillary type, containing information of miscellaneous nature about the constitution, origin and contents of the said texts,

(d) Mediaeval scholastic and commentative literature on the aforesaid types of ancient works, and finally,

(e) Results of modern research as carried on for close upon a hund-

red years in India and elsewhere on traditional, philological and eclectic lines and embodied in translations, critical editions, commentaries indexical reference books, learned articles and dissertations

In order to be in a position to freely draw upon this five fold material, it was imperative that its entire range vast and unwieldy as it is, must first be properly indexed and arranged. An organisation for this purpose was set up, first with the financial help received from Swami Viśveśvarānanda himself and, after his sad demise in 1925, through the kind offices of R B L Rala Ram, the President, Dr Kedar Nath, the Secretary and other members of the Board of Executors under his last will, namely, Pandit Madan Mohan Malaviya Seth Ranchod Dass Bhawan Dr Halyan Dass Desai, Seth Ghansyam Dass Birla, Mahātma Nīrayānaswami and Swami Sarvānanda

With the publication of the first Fasciculus of the *Prājñā* in 1929, this lexical scheme was first introduced to a circle of Sanskrit scholars in India and abroad. Some of them have since been closely associated with the further progress and improvement of the same. Emboldened by this factor, I tried to further expand and complete the organisation for the collection of

all possible material so that nothing of importance should escape proper notice and treatment

But I could not carry out my heart's desire. The scope of help possible for the said Board to render was too limited to cope with the increasing needs of this ever expanding project. Consequently, there was a serious handicap on account of want of adequate funds. Efforts were then made to secure, if possible, additional financial relief from various quarters. The Government of India, the Provincial Government of the United Provinces, the Indore Durbar, the Panjab University and a few other institutions as well as individuals were sounded and approached for the purpose. None of these attempts, however, bore any substantial fruit.

After reconsideration of the whole situation in this new perspective and in consultation with many eminent scholars who were familiar with these circumstances, I decided to proceed with the huge project sectionwise as the only possible way out of the difficulty. Consequently, the work in connection with the registration and arrangement of the traditional material was continued while that in connection with the philological section was stopped for the time being. It had since long been obvious that the extant indexical material, meagre and unreliable

as it is, would noways satisfy the needs of the *Pañijāta*.

Separate word-indexes to several Vedic texts, mostly *Brāhmaṇas* and *Srauta sūtras*, had therefore been planned and already prepared to the extent of their vowel-portions. But soon it became evident that this partial equipment would not do in as much as in the discussion of indexed words, prospective cross-references had often to be made to words that had not yet been indexed. Thus, practical experience pointed to the need of a complete Vedic word-index as the *sine quo non* of Vedic lexicography. This Concordance is a direct outcome of the efforts that were subsequently made in this direction. Of course, it has meant postponement, at least for sometime to come, of the further publication of the *Pañijāta* itself. It may, however, be gratifying to note that with the completion of this Concordance, a long-felt need of Vedic research would be satisfied. In alluding to two separate announcements made by him in 1892, the late Professor Maurice Bloomfield wrote in 1906, in the preface to his *Vedic Concordance*: "I sketched the plan of a three-fold apparatus designed to facilitate and deepen the study of the Vedas: One part of it was a universal word-index to the Vedas; another was an index of subjects and ideas; and the third, which I

promised to undertake myself, was a *Vedic Concordance*". The second part of this apparatus, as is well-known, was undertaken and completed by the late Professor Arthur A. Macdonell and Professor A.B. Keith. The first part of this apparatus, important as it is for every branch of Vedic research, has a peculiar kinship with and an indispensability for lexicographical work in that field, and, hence, it is but meet that this Concordance should have been brought out as a by-product of the above-mentioned considerable experiment in that particular line of research.

All the same, I am quite alive to what the postponement under the stress of financial or other handicaps, of the further progress of the *Pañijāta* may eventually mean for the materialisation of that lexical project. In the course of a personal letter, Professor Dr. A. B. Keith has so much voiced my feelings in this matter that I take the liberty of quoting from the same somewhat *in extenso*: "I regret to learn of the difficulties which hamper progress in your efforts to make available a full Vedic dictionary, and I appreciate the grounds which have induced you to set about your present task as a step towards the accomplishment of the greater end which you have in view. While, of course, nothing can replace the larg



present work ought to be of very great assistance to those who are interested in Vedic literature. Personally, I should have preferred to see the Dictionary proper proceeding because of its obvious

importance and value, but I recognise that financial reasons are imperative and that on these grounds what is being attempted is doubtless the only course open."

## II. GENERAL SCOPE AND PLAN.

This Concordance aims at registering for comprehensive reference entire vocabulary as found in one hundred and eighty main as well as subsidiary works of the Vedic literature. These works are divisible into the following nine types.

1 Samhitas, 2 Brāhmanas, 3. Āranyakas, 4 Upanisads, 5 Śrauta-Sūtras, 6 Grihya-Sūtras, Mantra-Pathas and related texts, 7 Dharma Sūtras Dharma-Śāstras and Smritis, 8 Vidhāna texts, 9 Ancillary texts and treatises such as the Nirukta, the Prātiśākyas, Aṣṭādhyāyī of Pāṇini, Bṛihad-Devatā and others as already indicated under category (c) in the previous section of this preface

If it had been planned from the outset as an independent undertaking, and not as a mere auxiliary to the Paṇjāta-project or if its progress were not hampered at every step on account of want of

proper financial backing, its final appearance would certainly have been made much more scientific than it is at present. As it is, it has been divided into four Volumes.

1 Volume, I. deals with the Samhitā-vocabulary; the present Volume which is second in the series, contains joint treatment of the vocabularies of the Brāhmanas as well as the Āranyakas, Volume III has for its subject-matter the Upanisad-vocabulary and the last Volume has its jurisdiction over the entire mass of the remaining source material!

That the entire material contained in these volumes could have been consolidated into one volume divided into a number of parts like the present one goes without saying. It may, however, be permissible to add in favour of the present division that it has an advantage of its own in so far as it facilitates ready reference to the

main and secondary branches of the Vedic literature separately. A list of works drawn upon in the preparation of each volume, with an account of the text editions used and with all other needed relevant information, is being given in its proper place in the beginning of each of the four volumes. One in connection with the present volume, will be found in the beginning of the following introduction.

Moreover, compiled as it has been as an aid to and a tool for the larger lexicographical scheme, this Concordance possesses a characteristic fulness of treatment which it may be worth while to note here in general terms. To begin with, it has been so designed as to present a complete and analytical record of verbal roots and derivative bases along with the entire range of their conjugational and declensional forms. Compounds, secondary and tertiary derivatives, separable and inseparable prepositions and so many other indeclinable components of the Vedic language have also been distinctively dealt with. Governing head words have been distinguished from their dependent formations. Component parts of compounds have been clearly indicated.

Feminine formations and other derivatives, have been connected with their basic or radical elements. Formal, accentual and

semasiological distinctions have been brought out in full relief. And, finally, copious critical footnotes have been added by way of registering variants, suggesting emendations in the published texts, elucidating obscure entries and assessing at their proper value, grammatical and phonetical data as given in or bearing on the ancient commentaries by Sayana and others. In other words, the text of the Concordance has by virtue of this critical apparatus been supplied with a running, critical commentary of its own. The technique of the method of treatment has been explained in detail in the introduction. That this Concordance has besides its primary use as a word index very important contributions to make in respect of Vedic lexicography, Vedic grammar and future editions of Vedic texts, has also been shown there.

In a complex and encyclopaedic work of this nature, presence of many wrong entries as distinct from many a blemish of method of treatment and typography, is but unavoidable. Easy as the process of their getting in is, it is very difficult indeed to check and sift them. Such of these as have been noticed up to this time have been corrected in an appendix in the end. Others as they come to my notice afterwards, will be corrected and incorporated in a supplementary

appendix to Part, II It is requested that other scholars will kindly acquaint me with any errors that they may come across in the course of their reference to this Concordance Needless to add, that none will be happier than myself in receiving and gratefully acknowledging the least help that will be rendered in this direction

The circumstances as have been mentioned in connection with the division of this Concordance into four volumes instead of one, have also been partially responsible for some more peculiarities of treatment which have to be noted here but may desirably be read along with the relevant sections in the following introduction

(a) From the point of view of scientific consolidation, all negative compounds like अ-क्षित-, अ-क्षिति-, if given in continuation with the treatment of their positive components, would have been the more easily connectible with their relevant verbal radicals and thereby, add to the presentation of a full view of etymological geneologies

(b) The word-material as now presented here, partly belongs to the Brāhmanas and the Āranyakas, and is partly derived from the

citations made therein from the Samhitās

(c) Whereas radical bases have been entered on a semasiological basis, derivative ones have been done on a formological basis Thus their nominal, adjectival and adverbial aspects have not been mutually distinguished Indeed, to have been able to do so would have been almost tantamount to the completion of the Pārijāta itself

(d) Similarly, in the case of group-bases, declensional forms have been arranged alphabetically in the first instance and then case-wise, but nowhere genderwise

(e) In the absence of the differentiation between the original and the quoted portions of the registered vocabulary, pure verbal prepositions (उपसर्गs) of the quoted portions have had to be huddled up in the same place with the nominal prepositions (कर्मप्रवचनीयs) of the original ones

(f) Verbal roots regressively deducible from their nominal, adjectival and adverbial derivatives have been only subordinately indicated but not shown with the prominence of fully recognised head-words

### III EXPRESSION OF THANKFULNESS

I feel genuine pleasure and spiritual satisfaction in remembering how from the beginning of this arduous undertaking, eminent scholars here and abroad have been evincing keen interest in its progress and continuously encouraging me with their valuable suggestions and helpful criticism. In this connection I am particularly grateful to my teacher, Dr A C Woolner, who is the life and soul of the Panjab University, Dr S Varma, Professor at the Prince of Wales College, Jammu Professor Dr A B Keith, Edinburgh, Professor Dr Sten Konow Oslo, Professor Dr H Oertel, Munich, the late Professor Dr W Caland, Utrecht, Dr L Renou, Secrétaire de l'Institut de civilisation Indienne, Paris, Professor Dr M Winternitz, Prague, Professor Dr J Wackernagel, Basel, Professor Dr S D Belvalkar, Poona, Professor Dr S K Chatterjee, Calcutta, Professor Dr P K Acharya, Allahabad, Professor V K Rajwade Poona, Professor Dr T Choudhry, Patna, and Professor Dr Raghuvira, Lahore. I also thankfully remember the kindness shown to me in this matter by Professor Dr C Kunhan Raja, Madras, Professor Dr D R Bhandarkar, Calcutta, Professor E J Rapson, Cambridge, Professor Dr S K De, Dacca, Dr V S

Sukthankar of the Bhandarkar Oriental Research Institute Poona, Principal Gopinath Kavirāja, Benares, M M Dr Ganganath Jha, Allahabad, Dr V S Bhattacharya, Calcutta, Professor C V Vaidya, Poona Dr Babu Ram Saksena, Allahabad, the Late Dr R Zimmermann of the St Xavier's College, Bombay, Professor Dr H Jacobi, Bonn, Dr R Shamsastry, Mysore, Professor M K Sarkar of the D A V College Lahore, Professor Jai Deva Singh of the D A V College Cownpore, Pandit Nara Deva Sāstri of the Jwalapur Mahavidyalaya, Hardwar, Professor R L Turner of the School of Oriental Studies, London, Principal A N Mukerji Sanskrit College Calcutta, Professor Dr A C Dass Calcutta, and the late Pandit Nrisinha Deva Sāstri of the Oriental College, Lahore

Pandit Bhīma Deva Sāstri, M A , M O L , has been my immediate assistant almost from the beginning of this research programme. It is due more to his devotion, high sense of duty unassuming nature and steadfastness than any other single factor that it has been possible for me to continue the work, especially during the last two years when, besides the financial difficulties to which a reference has already been made I had to find time to address

myself to many an odd but unavoidable obstruction and distraction Pandit Nathu Rāma Śāstrī is another old and faithful member of the Viśveśvarānanda Research Institute, the organisation that has been in existence from the beginning for my assistance in this work My old pupils Pandit Raghu Nātha Chandra Śāstrī and Pandit Siva Datta Śāstrī along with Pandit Gaṇeśa Mani Śāstrī are other members of the Institute Pandit Durgā Datta Śāstrī and Pandit Bālkrishna Vidyāvāchaspati are also attached to the Institute as junior assistants Swāmi Bhūmānanda Sarasvatī, M A, has likewise been an efficient member of the Institute for about one year It is very pleasant indeed, to think of the honest labour that every one of these colleagues has been putting in towards the completion of the work My old pupils and former colleagues of the Dayānanda Brāhma Mahā Vidyālaya Lahore, Pandit Deva Datta Śāstrī, Pandit Rāmānanda Śāstrī, Pandit Viśva Priya Śāstrī and Pandit Rām Śrūpa Śāstrī have been assisting me during their leisure hours and vacation months I gratefully acknowledge their services Many young scholars, mostly my own pupils, have also been helping me from time to time It is a joy to recall their names which are as follows Pandit Brāhma Deva

Vidyāvāchaspati, Pandit Mahendra Śāstrī Pandit Śrīya Deva Śāstrī, Pandit Durgā Rāma Śāstrī, Pandit Arjuna Deva Śāstrī, Pandit Pitāmbara Śāstrī, Pandit Rāma Kishora Śāstrī, Pandit Badrī Datta Śāstrī, Pandit Jaya Chandra Śāstrī Pandit Lekha Rāj Śāstrī, Pandit Sansār Chandra Śāstrī, Pandit Rāma Chandra Śāstrī, Pandit Deśa Bandhu, M A and Pandit Narayana Rao Śāstrī I remember it was Dr A C Woolner, who in the course of one of his visits to the Institute, was struck by the intensive and organised system of its working and described it as a "Vedic factory"

Sincere co operation of L Labhu Rāma of the Panjab University Library in offering special facilities in the use of necessary books, has been of great help to me and I acknowledge the same than fully In this connection, I have also to thank Dr A C Woolner and the S D College Library in that they have been letting me keep their copies of the PW for very long periods with me I have also to express my gratitude to R B Durgā Rāma Sāhni, ex-Director General of Archaeology, for having placed the Library of the Archaeological Department of the Government of India at my disposal

It being impracticable to get the work printed in Bombay or elsewhere, necessary arrangements

had to be made in Lahore, first with the Hindi Bhawan Press and afterwards, with the Bhushan Press. That a good, uniform standard of efficiency has been maintained in this respect, is evident of itself. I am thankful to Syt. Deva Chandra and my former pupil Syt. Ganapati who have evinced sufficient interest in this behalf.

The *Viśveśvarānanda-Sampat-Prabandhini Sabha*, for this is the official name of the aforesaid Board of Executors under the last will of the late Swāmi Viśveśvarānanda, in spite of its limited and precarious resources, has been unstintingly and solely financing the scheme. But for this help, however limited, peculiarly circumstanced as I have been during this period, this work, however useful in the eyes of scholars, would have suffered an irreparable loss, if it had not been actually given up. I acknowledge this help gratefully. I have every hope that Pandit Madan Mohan Malaviya and other members of the Sabha will continue to take ever-increasing interest in this work and do all they can to secure such other help as may make it possible to expedite its progress and complete it within a reasonable time-limit.

It is my duty in this connection to make a grateful reference to the

munificent grants of thousands of rupees which were made for this work to the late Swāmi Viśveśvarānanda and the late Swāmi Nityānanda by the Durbars of Mysore, Baroda and Indore. It was through this liberal help that it became possible for them to organise their research programme for a number of years at Mysore, Benares and Indore before the final establishment of its centre at Lahore.

I also thankfully remember the sincere efforts, that Rājā Jwālā Prasad and R. B. Sardar M. V. Kibe subsequently made in this behalf at Nainital and Indore respectively.

Finally, I am beholden to the D. A. V. College Managing Committee, Lahore, who under the able guidance of their successive Presidents during the past twelve years, namely, R. B. L. Durga Dass, Mr Justice, B. Tek Chand, Mahatmā Hans Rāj, L. Sanu Dass and R. B. L. Mukand Lal Puri and other office bearers, have always made it possible for me to devote myself to this work. I hope and trust this patronage will continue to the exclusion of many a hinderance which may otherwise hamper the further progress of this purely scientific and literary cause.

## INTRODUCTION.

### I. BIBLIOGRAPHIC DESCRIPTION OF THE BASIC TEXTS.

As pointed out in the foregoing prefatory section on 'General Scope and Plan', the present volume of this Concordance deals with the Vedic vocabulary as found in the Brāhmanas as well as the Āranyakas Seventeen Brāhmana-texts and three Āranyaka-texts, as available in print, have been drawn upon for this purpose. Of these, four texts, namely the Jaimīnya-Upansad-Brāhmana the Sāma-mantra-Brāhmana, the Sāma-Vidhāna-Brāhmana and the Daivata-Brāhmana, although more akin to other branches of Vedic literature than the Brāhmanas proper have been included here for ready reference even if only on the basis of their similar titles. It should have been possible to include the Jaimīnya-Brāhmana which is extant in Lahore in MS form and on which a measure of editorial labour has also been spent. But useful as it would have been, the same could not be done, this being

one of the regrettable results of the aforesaid circumstances. The following bibliographic description of the text-editions of the works used for the compilation of this volume along with the abbreviations of their titles and brief hints on the condition of the several texts in their different editions may be useful for the information that it contains as also for its bringing into relief the textual problem that the preparation of this work has involved.

ॐ THE ĀITAREYA-BRĀHMANA of the Rig-Veda.

1. Text edition by Theodor Aufrecht, Bonn, 1879.
2. Text and English translation in separate volumes by M Haug, Government publication, Bombay, 1863
3. Text with Sayana's Commentary, edited by Satya-Vrata Sama-Srami and published in the Bibliotheca Indica, Calcutta, 1895.

4 Text with the Commentary of Śāyana, published in the Ānanda-Āśrama Sanskrit series, Poona 1896

5 English translation, by A B Keith, published in the Harvard Oriental Series, 1920

It has not been possible to refer to Aufrecht's edition in the preparation of this Concordance. Of the rest Nos 2 and 4, are fairly good and dependable. No 3, though sufficiently correct in respect of the textual constitution, often suffers from serious typographical defects. No 5, provided as it is with critical notes and cross references, is of great help in rightly understanding the text.

शा THE ŚĀNKHĀYANA BRĀHMANA also known as the Kausitaki Brahmana, of the Rīg Veda

1 Text edition by B Lindner, Jena, 1887. It has been carefully prepared and is provided with variant readings.

2 Text edition, published in the Ānanda Āśrama Sanskrit Series Poona 1911. It is a hopeless production, being full of textual errors and typographical oversights, e g, to take one section at random at 2 9, it has घा तावत for घातावत, वकास्मोन्वेय for वकास्मोन्वेय कुमारीगन्धर्वगृहीता for कुमारी गन्धर्वगृहीता, हैतेगाधे for हैते गाधे and हनिष्यन्ति for

हनिष्यन्ती etc

3 English translation by A B Keith, published in Harvard Oriental series, 1920

श THE ŚĀTAPATHA BRĀHMANA in the Mādhyandīna Sakhā of the Sukla Yajur Veda

1 Text edition with extracts from the commentaries of Śāyana, Hari Swāmi and Dvivedaganga by A Weber, Berlin, 1855

2 Text, published from the Vedic-Yantrālaya, Ajmer, 1902. It is a bad reprint of No 1.

3 Text with the Commentary of Śāyana edited by Satya Vrata Sāma Śrami and published in the Bibliotheca Indica Kāndas I, II III V VI VII, IX, 3, 3, 17, Calcutta 1903.

Neither No 2 nor No 3 differentiate the Svarita mark from the Udātta mark as is done by doubling the horizontal under stroke in No 1.

4 English translation by J. Eggešing published in the Sacred Books of the East in five Volumes (Kāndas I - XIV, 3 2, 31) 1882 ff.

का THE ŚĀTAPATHA BRĀHMANA in the Kānva Sakhā of the Sukla-Yajur Veda

Text edition (only up to the end of 2, 8 16 of Kānda II) with an exhaustive and useful introduction by W Caland.



published in the Panjab Sanskrit Series, Lahore, 1926

ते THE TAITTIRIYA BRĀHMAṆA of the Kṛisna Yajur-Veda.

- 1 Text and Sayana's Commentary, edited by Rājendra-Lāla Mitra and published in the Bibliotheca Indica in three volumes, Calcutta, 1859 ff
- 2 Text and the Commentary of Sayana, published in three volumes in the Ānanda-Āśrama Sanskrit Series, Poona 1898.
- 3 Text with the Commentary of Bhatta-Bhāskara, published in four volumes in the Government Oriental Library Series, Mysore, 1908-21. On some portions of the text, where Bhatta-Bhāskara's Commentary has not been procurable, the one by Sayana has been given

तां THE TĀNDYA BRĀHMAṆA also called Tāndya-Mahā-Brahmana and Pañcaviṁśa-Brahmana, of the Sāma-Veda

- 1 Text with Sayana's Commentary, edited by Ānanda-Candra Vidyā-vāgīśa, published in the Bibliotheca Indica, Calcutta, 1870-1874

It is one of the most imperfect Vedic text-editions. Citations from the Saṃhitā do not seem to have been compared and checked with the result that even such a cautious scholar as

Bloomfield has sometimes been led unawares into a wrong entry, e g, cf यज्ञा यथा अपूर्व at page 735 of BC with यज्ञायथा अपूर्व at page 732 of the same. The former is only a corrupt form of the latter text. Besides mistakes like 'प्रविष्यामि' for 'प्रभविष्यामि' at 1, 3, 6, 'चक्षुषा-चपाश्वमि' for '-पश्यामि', at 1, 5, 3, 'अतिरातोमिस्रव.' for 'अतिरात्रो-मिस्रवः' at 23, 12, 1, 'उजो' 'सन्नहृदय.' and 'विशास्तावलं' for 'ओजो', सु- and -स्ता चलं at 25, 18, 4, orthographic provincialisms in the form of ज for य and व for च and vice versa are too common to be enumerated.

- 2 English translation by W. Caland, published in the Bibliotheca Indica, Calcutta, 1931. Its special utility lies in that it helps in understanding the otherwise often unintelligible text.

जे. THE JAIMINIYA BRĀHMAṆA of the Sāma-Veda

It is available only in the form of a Selection of 212 extracts from it made by the late Dr. W. Caland and published under the title, Das Jaiminiya-Brahmana in Auswahl, text, ubersetzung, indices, Von W. Caland, Amsterdam, 1919.

जे. THE JAIMINIYA OR TALAVAKĀRA-UPANIṢAD-BRĀHMAṆA of the

## Sāma-Veda.

- 1 Text and English translation by H Oertel, published in the Journal of the American Oriental Society, Vol XVI, pages 79-260, New Haven, 1894 It is supplied with an index also for which cf (h) in the sequel
- 2 A Deva nāgarī reprint of No I, prepared by Rāma-Deva and published in the D A -V. College Sanskrit series, Lahore. *Sufficient attention could not be paid to get a correct transcript* Consequently, it is not reliable for the purpose of any critical work

द्वै DAIVATA BRĀHMAṆA of the Sāma Veda  
Text and Sāyana's Commentary, edited and published jointly with the Sadviṅśa Brāhmana by Jivānanda Vidyā Sāgara, Calcutta, 1881 It is a very badly done edition, if the word has to be used at all in connection with it

ष THE ŚADVIṂŚA BRĀHMAṆA of the Sāma-Veda

- 1 The Prapāthaka I was edited by Kurt Klemm and published from Gutersloh, 1894 This edition has not been procurable for this Concordance
- 2 The Prapāthaka V, known as the 'Adbhuta-Brāhmana', edited and translated by A Weber in

the Transactions of the Royal Academy of Berlin for 1858, Berlin, 1859

- 3 Published with Sāyana's Commentary jointly with the Darvata Brāhmana by Jivānanda Vidyāsāgara, Calcutta, 1881 The remarks made in the case of the Darvata-Brāhmana are also equally applicable to this part of the joint publication Just to illustrate the point, a passage of eight lines from 4, 3 is given below Textual and typographical errors have been distinctively shown and the whole passage has been rewritten to indicate the necessary corrections

प्रजापति० देवेभ्य + श्रीदुम्बरी० मुष्त्रयस्य  
सुषिरमूला० मधमिथ्य दृधुधुमी० मेकजा यजमान-  
माश्रीदुम्बरी भवत्यथ कुञ्ज० वामना यजमाना  
+  
इस्वश्रीध्वं० बाहवः प्रच्छेदनं कुर्युं कतिच्छेदनौदुम्बरी  
+ + +  
भवति नवच्छेदनाग्निष्टोमसाध्यः केध्वेकादश  
+  
वैरयस्यो० मातिरात्रयौयदराकेषु सहदस्र वाजयेवाशो-  
+  
यांष्टोरेकविंशत्यथ० मेधेष्टाचत्वारिंशत् पुरुषमेधे  
परिमित सर्वमेधे य एव विद्वा० नौदुम्बरी० मुष्त्र-  
+ +  
यत्स्विति तमेवाशोति प्रजापति० रकामयता० पचिति  
+  
करवाण्यि य एव विस्वौदुम्बरी० मुष्त्रयस्यपचिति०  
मेवाशोति ॥ ४, ३ ॥

प्रजापतिदेवेभ्य श्रीदुम्बरीमुष्त्रयस्यसुषिर-  
मूजामग्रमिथ्य दृधुधुमीमेकजाम् । यजमानमाश्री-

दुम्बरी भवति । अथ कुब्जवामना यजमाना इत्या-  
 श्रोधर्वाहावः प्रच्छेदनं कुर्युः । कतिच्छेदनौदुम्बरी  
 भवति नवच्छेदनाग्निष्टोमसाधरूपराकेष्वेकादश-  
 वैश्यस्तोमातिरात्रौषडरीकेषु सप्तदश वाजपेयासो-  
 र्याग्निरेकविंशत्यश्वमेधेऽष्टाचत्वारिंशत् पुरुषमेधेऽपरि-  
 मित सर्वमेधे । य एव विद्वानौदुम्बरीमुच्छ्रयत्युच्छ्रित्ति  
 (!) मेवाप्नोति । प्रजापतिरकामयतापचितिं करवायि  
 य एव विदित्वौदुम्बरीमुच्छ्रयत्यपचितिमेवाप्नोति ।

सा THE SĀMA VIDHĀNA BRĀHMANA  
 of the Sāma-Veda, edited by  
 A C Burnell, London, 1873

सं THE SAMHITOPANIṢAD BRĀHMANA  
 of the Sāma-Veda, edited with  
 an index by A C Burnell,  
 Mangalore, 1877

आ THE ĀRṢEYA BRĀHMANA of the  
 Sāma-Veda, edited with an  
 index by A C Burnell,  
 Mangalore, 1876

जैआ THE JAIMINIYĀRṢEYA BRĀHMANA  
 edited by A C Burnell,  
 Mangalore, 1878

मं THE MANTRA BRĀHMANA also  
 known as the Sāma Mantra-  
 Brāhmana of the Sāma-Veda  
 Text with his own commentary  
 in Sanskrit and Bengali  
 translation by Satya-Vrata  
 Sāma-Sramī, Calcutta, 1890

वं THE VAṆŚA BRĀHMANA of the  
 Sāma-Veda  
 Text and Sayana's Commentary  
 with Bengali Translation by  
 Satya-Vrata Sāma-Sramī,  
 Calcutta, 1892

गो THE GOPATHA BRĀHMANA of  
 the Atharva-Veda

1 Text edition by Rājendralāla  
 Mitra and Haracandra Vidyā-  
 bhusana, in the Bibliotheca  
 Indica, Calcutta, 1872

2 Text edition by D Gaastra,  
 Leiden, 1919 It is a great  
 improvement upon No 1, and  
 has been ably done That  
 there are still so many errors  
 present in the text, can have  
 only to some extent been due  
 to the defective materials  
 available to the editor For  
 instance, his change of 'तीशा'  
 'तोषा' at 2, 3, 15, and 'अनुशास्ति'  
 'अनुशिनष्टि' at 6, 3, 18, and  
 readings, 'अज्ञावैष्णवम्' for आज्ञा-  
 वैष्णवम्' at 2, 1, 12, 'एतस्या' for  
 'एतया' at 2, 4, 16, and 'उक्षम्'  
 for 'उक्षयम्' at 2, 4, 17, should  
 have been avoidable

ऐआ AITAREYA ĀRANYAKA of the  
 Rīg-Veda

1 Text-edition by Rājendralāla  
 Mitra, in the Bibliotheca  
 Indica, Calcutta, 1876

2 Text with Sāyana's Commen-  
 tary, published in the Ānanda-

Āśrama Sanskrit Series, Poona, 1898

- 3 Text-edition and English translation by A B Keith, Oxford, 1919

शांखा THE ŚĀNKHAYANA ARANYAKA of the Rīg-Veda

- 1 Text, published in the Ānanda-Āśrama Sanskrit Series, Poona, 1922 It is very defective and undependable  
2 English translation by A. B Keith, published by the Royal Asiatic Society, London, 1908

तैत्तिरीया THE TAITTIRIYA ARANYAKA

of the Taittirīya Śākhā of the Kṛisna Yajur-Veda

- 1 Text with Sāyana's Commentary, edited by Rājendralāla Mitra in the Bibliotheca Indica Series, Calcutta, 1872 It bristles with errors of all sorts and is entirely undependable  
2 Text with Bhatta-Bhāskara's Commentary, edited by Mahā-Deva Sāstrī in the Government Oriental Library Series, Mysore, in three Volumes, 1900  
3 Text with the Commentary of Sāyana, published in the Ānanda-Āśrama Sanskrit Series, Poona, in two volumes, 1897-8

## II EXISTING INDEX-MATERIAL

(a) From the point of view of this Concordance, kindred material as already available, is of two kinds, namely, alphabetical Sanskrit dictionaries and word indexes to some of the texts dealt with here

(b) Famous standard dictionaries such as those by Roth, Bohtlingk and Monier-Williams are mainly interested in bringing out in full relief every possible shade of meaning in which words recorded by them might have been employed in standard texts For this purpose, they naturally refer

corroboratively to Vedic as well as classical texts But their reference must by the nature of the case remain merely illustrative and, hence, selective and nowise, exhaustive

(c) Further, from the point of view of the registration of the Brahmana cum Āranyaka vocabulary, the same as found in the aforesaid dictionaries, including their latest supplementary material, is defective and incomplete, e g अक्षरानुस्वार-, अक्षिदु-शोणित-, अक्षित-यजिन्-, अक्षीय-, अक्षय-, अक्षयतिमायुक्-, अक्षयतिमायुक्- taken from the first four

Pages only of this Concordance, may suffice to bear it out as none of these finds a place in those works

(d) In respect of the actual vocabulary as recorded there, many entries are fictitious and erroneous, e g, 'आ च परा च' is entered by BW as one word, PW and MW give 'अतसि-' for 'अतसी-', PW has 'अधिराजन्-' for अधिराज-', MW wrongly quotes 'अप वीभत्सते ऐ' for 'अप अवीभत्सन्त ऐ ३, ३०', PW and MW also connect this form with 'अप√वाध्' instead of 'अप√वध्'

(e) In the record of independent prepositions, in particular, too much care cannot be taken in differentiating between verb-governing (उपसर्ग) and noun-governing (कर्मप्रवचनीय) ones, e g अधि at ऐआ. २, ३, ८, तै. २, १०, ६, १४, तैआ., १०, १, १, and तां १७ १, ६, has been treated in this Concordance as a noun governing preposition (कर्मप्रवचनीय) and not as a verb-governing one (उपसर्ग) as others have done it Similarly, there is a good deal of divergence, noticeable in the treatment here and elsewhere of other prepositions, e g अनु, अभि, आ, etc

(f) Accent, important as it is in Vedic lexicography has also been wrongly marked in many cases in these dictionaries, e g MW has 'कर्त्तव्य' for 'कर्त्तव्य', PW, MW and others have made no distinction between the Satapatha

'चेतव्य-' and the Taittirīya 'चेतव्य-' and given the word as occurring in both the texts in the latter form Again, MW has 'धाधितव्य' for 'धाधितव्य-' 'द्रष्टव्य-' for 'द्रष्टव्य-' and 'द्रोग्धव्य-' for द्रोग्धव्य-.

(g) Coming to the second kind of available material, Viśvanātha Bālakṛiṣṇa Sāstri has published from Bombay, a word index to the Aitareya Brāhmana It has no etymological or grammatical consolidation Its method is simple, namely, it seeks to divide the running text by breaking euphonic combinations into so many independent words and enters them as such The quality of this work will be quite apparent from the following entries which have been taken at random from it

१ अनूक्त्यः	३, ४१.	for अनु, उक्त्य.
२ अनुभयत	५, १३	„-शान्, उभयतः
३ अपरमा	७, ३३	„ अपरम्, आ
४ अपेहि	७, १७.	„ उपेहि
५ अभ्युग्रम्	५, ५५	„ अभि, उग्रम्
६ अमु	२, २०.	„ अनन्तमुः
७ अर्जाता.	३, ४२.	„ अर्जाते
८ अवग्राहम्	६, ३३.	„ पदावग्राहम्
९ पता	१, १३	„ पुर-पता(-त्-)
१०. क्रियाणाम्	१, १४.	„ चक्रियाणाम्
११. जन्यते	८, ८८.	„ जनि, अतः
१२ ताष्टी	२, ४	„ ताष्टिऽश्च
१३. तृपदा	४, ३१.	„ तृपत्-आतृपस्य
१४ दिधियन्त	५, २.	„ दिधियन्ते
१५. द्विजातः	१, १८	„ धि, जातः
१६ ध्या	८, ११	„ पुरन्ध्या
१७ नृम्य	५, १३.	„ नुविन्म्य
१८. नेत	६, ३५.	„ न, इत

(h) Caland's word-index to his selection of the Jaiminiya-Brahmana Oertel's word index to the Jaiminiyopanīśad - Brahmana and Burnell's word-indexes to the Ārśeya-Brahmana and the Samhitopanīśad Brahmana are helpful in their own way. They however suffer from over-consolidation in that they give basic head-words only and do not let one have any idea of their conjugational and declensional forms without having to refer to the original at every step and toil in every detail for oneself. Moreover, in the case of the entries themselves as made in these indexes some of them have had to be pointed out as needing revision, e.g. अश्न in the word-index to जैउ (cf FN on अश्मसु)

(i) Proper occasion to refer to Jacob's Concordance to the Upanīśads will be in its relation to the next volume of the present work. It has, however, something in common with this volume also in as much as it deals with the

vocabulary of the Brihadāraṇyaka-Upanīśad which is identical with the last Kānda of the Satapatha-Brahmana and that of the Kausītaki-Brahmana - Upanīśad which has much in common with the Śāṅkhāyana-Āraṇyaka. And, here, too, it has incidentally to be remarked that some of Jacob's entries have had to be modified for the purposes of this Concordance, e.g. his चर्मधिपवणे has been split up into two words, namely चर्म and अधिपवणे

(j) The Vedic Kośa by Hansa Raja, published in the D A - V. College Sanskrit Series, Lahore, is a very useful work. Its main aim is to marshal at one place real and allegorical etymologies, didactic sayings, and mythological allusions as found in the Brahmana-texts. So its domain is quite distinct from that of the present work. For instance out of the first one hundred words of this Concordance, the Vedic Kośa has to deal with only eight

### III OUTLINES OF METHOD

In dealing with the word-material for purposes of record in this Concordance, the same has been classified and arranged

throughout on an etymo semasiological basis. While this process has resulted in a measure of scientific consolidation, it has in its

turn necessitated the introduction of many a typographical device and a somewhat complicated critical apparatus. Moreover, there are certain peculiarities of treatment in respect of the marking of accent, the registration of references and the delimitation of entries of a few very common words. A few words by way of explanation of these as well as other points in connection with the general treatment and direct and indirect uses of the work are being given here as likely to lead to its application for the enhancement of wider and deeper Vedic studies.

#### A TREATMENT OF VERBS (आख्यातानि)

(a) The radical sign √ has uniformly been used to distinguish verbal roots from their primary and secondary derivatives which follow them in their alphabetic sequence.

(b) According to the Pāṇinian technique, verbal roots are usually given a composite presentation. An indicative portion known as Anubandha, is embodied in them. For the purposes of this Concordance, however, pure radical elements have been shown as dissociated from this type of technical accretion as likely to cause some embarrassment by interfering with the natural alphabetic order, e.g. √कृ in place

of √कृञ् of the Dhātupāṭha.

(c) Such roots as will have penultimate nasalisation in the process of their conjugational and derivative expansion are shown in the Dhātupāṭha with the indicatory 'i' (इत्) added to them, e.g. √कदि, √छदि etc. The same have been entered here with their nasal potentiality made manifest, thus obviating the use of the said indicatory, e.g., √कन्द्, √छन्द् etc.

(d) In the case of roots which exhibit preservation in some and loss in some of their forms of this nasality, this double potentiality of their nature has been shown in juxtaposition, e.g. √ग्रथ्, न्थ्, निर्, √मथ्, न्थ् etc.

(e) There are many roots which though philologically separate and independent, have in the course of their chequered fortunes through ages lost a measure of their self-sufficing entity in that some of their forms have dropped off whereas others have stuck to their guns. In the system of Pāṇini, they are generally treated as doublets, one of which is subordinate to the other for which it is called upon to do duty in certain conjugative and derivative forms, e.g. √गच्छ् for √गम्; √घम् for √घ्ना and √वध् for √ह्न् etc. Double treatment has been accorded to these in this Concordance, e.g. √गच्छ् and √घम् have been registered in their alphabetic order

whence they are cross-referenced to  $\sqrt{\text{गम्}}$  and  $\sqrt{\text{ध्मा}}$  in juxtaposition to which they are given in round brackets and under which their entire forms are entered.

(f) Some roots assume through phonetic and other changes peculiar forms before certain conjugational and derivational suffixes, e. g.  $\sqrt{\text{घा}}$  and  $\sqrt{\text{ध्वै}}$  both  $\rightarrow \sqrt{\text{धी}}$  and  $\sqrt{\text{दिह्}} \rightarrow \sqrt{\text{धीक्}}$ . These also have likewise been recorded in duplicate and cross-referenced to their respective radicals.

(g) Some new roots also have had to be postulated to rationalise certain conjugational forms as actually in use in the Vedic literature, e. g.  $\sqrt{\text{गोवय}}$  which seems to be a dialectical variation of  $\sqrt{\text{गोपाय}}$ .

(h) Roots similar in radical representation but differing in significance, have been numbered as separate roots, e. g.  $\sqrt{\text{श्चि}}$   $\sqrt{\text{श्चि}}$   $\sqrt{\text{श्चुत्}}$ ,  $\sqrt{\text{श्चुत्}}$  and  $\sqrt{\text{श्चद}}$ ,  $\sqrt{\text{श्चद}}$ .

(i) According to the Pāṇinian Dhātupāṭha, such of the roots as expand into forms belonging to different conjugational types, have been mentioned separately in the enumeration of roots of the relevant classes. Here, however, they have been consolidated under a common radical representation and different types of forms arranged under the same according to the general system to be described hereafter, e. g.  $\sqrt{\text{कृते}}$ ,  $\sqrt{\text{करोति}}$ ,  $\sqrt{\text{कृष्यते}}$  etc. under  $\sqrt{\text{कृ}}$ .

(j) Roots whose conjugational forms are not met with, have not been radically recorded in the body of the Concordance. But an incidental reference has occasionally been made to them, e. g. cf.  $\sqrt{\text{श्चि}}$  under  $\sqrt{\text{क्षयत्}}$  and the FN. on the same.

(k) In the arrangement of the conjugational forms made in this Concordance, the following points have to be noted:

1. In the case of *Ubhāya-pada* roots, the *Ātmane-pada* conjugational forms precede the *Parasmai-pada* ones.
2. The order of the ten *Lakāras*, the three Persons and the three Numbers of Pāṇini has been adhered to in preference to the modern method of arranging modal forms under tenses connected therewith as being simpler and safer to handle.
3. Each Number has been taken as a unit. Thus in dealing with  $\sqrt{\text{कृ}}$ ,  $\sqrt{\text{लट्}}$ , III Person Singular forms in the *Ātmane-Pada*,  $\sqrt{\text{कृते}}$  and  $\sqrt{\text{कृष्यते}}$  are followed by the corresponding *Parasmai-pada* ones  $\sqrt{\text{करोति}}$  and  $\sqrt{\text{कृषोति}}$ . Then come the Duals,  $\sqrt{\text{कुर्वते}}$ ,  $\sqrt{\text{कुरुतः}}$  and  $\sqrt{\text{कृषुतः}}$ , and, next, the Plurals,  $\sqrt{\text{कुर्वन्ते}}$ ,  $\sqrt{\text{कुर्वन्ति}}$  and  $\sqrt{\text{कृषवन्ति}}$ . After exhausting the first *Lakāra* by recording numberwise the II and III Person forms in their entire conjugational varieties, other *Lakāras* are taken up in order.



4 Accented and unaccented forms have been separately recorded, e g कुरुते and कुरुते.

5 After the forms in the Active Voice (कर्तृवाच्य-) have been fully entered, next come in order, arranged on the same lines, Passive (कर्मवाच्य-), Reflexive (कर्मकर्तृ-), Causative (णिजन्त-), Desiderative (सन्नन्त-), and Frequentative (यङ्लुङन्त-) forms

6 In order to draw special attention and facilitate reference to some unfamiliar and peculiar forms, they have been notified in their alphabetic order also, e g अक., अकत्, अतसि etc

(1) Prepositionally composite roots have been treated exactly on the same lines as the Primary ones. Instead of tagging them on to the latter as subordinate compounds thereof, they have been given an equal status with the same in order that their direct derivatives which closely follow them in their alphabetic order, may clearly be shown as derived from and related to them, e g अति√पन्, अति√पद् etc

The following points deserve special attention in the matter of the record of these roots

1. Prepositional components of these roots are both separable and inseparable in actual usage as found in the basic texts.

The treatment of the inseparable ones is quite simple and hardly needs any specific comment. In the case of the separable ones, one has first to become sure of their semasiologically component nature from the context where they are used

2 This having been done, they are distinguished from the other class by means of a typographical device, namely, some dots are supplied to their conjugational forms between their prepositional and radical components, e g under अति√त् which is a root of this type, will be found entered forms like अति तरति etc in contradistinction to the entry of the forms like अतिदिशति etc which belong to the other class of these roots

3 To further clearly show the composite nature of these roots, their prepositional and radical components have been separated from and juxtaposed to each other, e g अभि√हन्च्, अभि√ह्, निर्√ईत् etc. When there happen to be more than one preposition attached to a root, the same are divided from one another by means of a hyphen, e g उप-नि-√प्लु, उप-नि-√दघ्, उप-निर्-आ√कम् etc,

4 Sometimes, due to the exigencies of the alphabetic arrangement in relation to the cuphonic combination into which two

prepositions have entered, they are first shown in that combined condition and then they are separated from each other by means of an *avagraha* sign, inside round brackets, e g उदा (-द् उआ) √द्, उदा (-द् उआ) √नी, उदा (-द् उआ) √ह etc In the absence of this device, reference-work was apt to be retarded for it would have required additional time to analyse these compounds and then look for the required thing at its proper alphabetic place Its utility will become remarkably obvious in the sequel

5 When there are two or more such prepositions and of these one or more have besides their mutual euphony entered into a similar combination with the following radical element, the same are likewise shown in combination as well as separation which is indicated partly by a hyphen and, partly, by the foregoing *avagraha* and the radical signs, e g उप न्याचर् (निऽआ√चर्), उप-न्याच्लु (निऽआ √च्लु), उप-न्ये (निऽआ√इ) etc

6 In the forms that follow these composite radical representations, actual composite and euphonic character is restored except in the case of separable prepositions where, as already explained, dots notify the

peculiarity of the case, e g उदाद्गति, उदानयति, उपन्याचरति etc

7 When due to the euphony of dissimilar vowels, a composite root and its forms have to be entered alphabetically far away from the place which they should otherwise have occupied, a system of relevant cross-references at the originally expected places has been called into service, e g under उप, after recording उप-आ√इ, -√इप्, and √ईञ्; उप-√उच्, -√उच् and √उन्द and उप-√श्च, -√श्चञ्, -√श्चप् and -√श्चप्, उपे; उपो; and उपार द्र etc

(m) Denominative roots have been entered as such in their alphabetic order under their proper bases, e g √नमस्य and नमस्

(n) Such of these as are formed by adding the Paninian suffix, णिच् to their bases, are recorded here as ending in short इ, e g √न्युङ्हि from न्युङ्- and √नवि from नव- (and not √न्युङ्ग्य and √नवच् as given in some of the modern lexicons)

(o) Some derivatives, mainly of an indeclinable nature, enter into composition with verbs which have been given here as composite radicals, e g नमस् √कृ, तिरस् √घा, श्रम् √कृ etc

(p) The preceding treatment has been accorded to those roots only whose conjugational forms are actually available Besides these,

there are other roots as well which are presupposed by their derivatives as met with in the Vedic texts but whose conjugational forms are not to be found there. A reference to connected derivatives will incidently bring such roots to one's notice, e g क्षत् (√क्षि-) and उदात्त (-द्वाञ्च्ञा √श्वा) etc

## B TREATMENT OF DERIVATIVES (नामानि).

(a) According to the etymological theory of language, all nominal, adjectival and adverbial Primary Derivatives (कृदन्तः), Feminine Formations (स्त्री-प्रत्ययान्तः) Compounds (समासः), Secondary Derivatives (तद्धितः) and a large number of Indeclinables (अव्ययः) are ultimately traceable to verbal radicals and, as such, known as Derivatives (नामन्तः). For the purposes of this Concordance, words falling under any of these several categories have been registered on the basis of their etymology.

(b) The basic (प्रतिपदिक-) forms of the derivatives have been first given, properly accented (except where unaccented forms only are to be recorded) and supplied, at the end, with a hyphen which indicates that, as such, they do not constitute a usable material. In order that they may enter into actual use, they must be supplied

with proper declensional suffixes (विभक्ति-प्रत्ययः), e g अग्नि-, गेय-, तपस्- etc

(c) Indeclinable bases, on the other hand are, as such, ready for use. Consequently, they are easily distinguished from the other declinable bases by the absence of a hyphen at the end, e. g इह, तथा, यथा, तत्र etc

(d) There are some bases ending in स् or र् both of which are resolvable into a visarjaniya ( ) In order to distinguish between the two sets of such bases, the same are shown in their original forms also, e g कर्त्तस्(.), अहरहर ( ) etc

(e) In relation to their radicals, derivatives are either homo vocalic or allo vocalic. The former find their natural place in succession to the record of the conjugational forms of their radicals, e g under √कृ will be found fully treated कृत्वत्-, कृत्वान्-, कृत-, कृति- etc. In the case of the latter, their vowel-change disturbs the order of succession of their homo vocalic collaterals and hence they are simply notified there in a subordinate position and are properly treated in their own alphabetic order, e g कर-, करणीय-, कर्त्- , कर्त्तये, कर्त्तुम्, कर्त्- etc, are noted after finishing the conjugational forms of √कृ but fully entered elsewhere.

(f) The derivation from a particular root of a base is as a

rule indicated along with it in round brackets, especially so, when the root as such has not found a place in the Concordance for want of conjugational forms, e.g. अतिथि (√अत्)-or, when due to alphabetic arrangement, there has occurred an unavoidable gap between a governing root and its derivatives, e.g. अज्मन् (√अज्) When, however, the radical relation and sequence is quite clear from the typographical setting, the same is not unnecessarily indicated, e.g. उत्तन्-, उन्मूल-, उन्मृष्ट- etc

(g) Composite bases are subordinately recorded under their first components with an additional middle hyphen to show their components separately, e.g. ऊर्णा मृद्-

(h) Negative compounds have been given separately in the alphabetic order of the negative components, e.g. अ क्षित-, अ क्षिति- etc

(i) When the final letter of the preceding and the initial one of the following component have coalesced into a euphony, the same is clearly indicated by means of an avagraha sign inside round brackets introduced between the said components, e.g. अन्य(-ञि ऽ अ-)गार-, अन्य(-ञि ऽ अ)कै-, etc

(j) In entering allo vocalic secondary bases, their primaries have invariably been shown besides them with an arrow head to indicate

their mutual relationship e.g. ऐकाहिक (←एकाह)-, ऐक्ष्य (←इक्षु)- ऐष्टक (←इष्टका)-, ऐपुमत (←इपु-मत्)-

(k) In entering homo vocalic secondary bases proper suffixes and the combination of the same with the proper primaries have been given inside round brackets, e.g. अग्नि-वत् (मत्तुप्)-, अग्नि-वत् (वति), अर्था (←शु+डीन्)-, अग्निप्रोमीय (-म+छ्)-, etc

Although the absence of a hyphen at the end of the second अग्निवत् is a sufficient indication of its indeclinable character, yet the showing of the adverbial suffix वति in contradistinction to the possessive suffix, मत्तुप् as given in the case of the first अग्नि-वत्-, brings out the whole situation in full relief This device will be especially appreciated in cases like the present one where accent on account of its sameness fails to hint at any explanation

(l) In some compounds, the final vowel of the preceding component is elongated This process has been indicated by introducing between the components brackets containing the original form with an arrow head pointing to the elongated form, e.g. अग्नी (←ग्नि)-वक्ष्य- अती(←ति)-काश-, उपया (←पय)- मद्-, etc

(m) Sometimes, the initial sound of the second component also simultaneously undergoes a change This double process is

likewise indicated inside the round brackets, e g अग्नीषो (←अग्निऽशो-)म- etc.

(n) Bases derived from complementary roots like √गच्छ् and √धम् are according to their alphabetic compatibility treated either in succession to their conjugational forms, e g गच्छत्-, or separately, e g धमत्- In the latter case, proper cross-references have been made

(o) Similarly, from considerations of alphabetic compatibility and facility of reference, compounds like अग्नाविष्णु-, which have had to be treated under their respective head-words, अग्नि-, etc, have also been given in their own alphabetic order and thence cross-referenced to the place of their full record.

(p) When a base is met with in more than one accentual aspect, it has been treated as so many different words and the basis of distinction has generally been indicated in the FNN, e g १ ज्येष्ठ-, २ ज्येष्ठ-, १ तृतीय-, २ तृतीय-, etc

(q) Some bases, particularly those ending in इ, have a second aspect, namely, one with the long ई They have been entered together, especially in view of their common forms which may equally be related to either of their basic aspects, e g अङ्गुलीनाम्, and ओपघी in the case of अङ्गुलि ली- and ओपघि, घी- respectively Elsewhere, this grouping has sometimes been resorted to from

considerations of consolidation, relegating to FNN an indication of the basic peculiarities, e g अग्नि, क्षी- whose case-forms presuppose four aspects of the base

(r) In the case of such bases, nominal as well as adjectival, as are found used in their feminine forms only, their primary aspect prior to the suffixing of the feminine ending is always given inside round brackets, an arrow-head pointing to the form as in actual use, e g अग्नि-पु(र→) रा-, अतीयमा(न→)ना- etc

(s) Bases ending in short अ in the masculine and the neuter genders and in long आ in the feminine gender have been given in groups, e g अज,जा-, अक्ष्य,क्ष्या-, etc Where there is some other note worthy difference in the basic aspect, the same is also properly given, e g basic variation in the neuter is clearly indicated in the basic groupings, कतर,रत्,रा-, कतम, मत्, मा-, etc

(t) Feminine bases ending in long ई have been separately and in a subordinate position treated under their masculine forms, e g अ-देधी-, अरुणी-, under अ-देव-, and अरुण-, respectively

(u) Formally identical, though semasiologically separable, nominal and adjectival bases have been jointly recorded in single entries, e g अक्षिप्त-, अयाद,दा-, अरुण, र्णी-, दक्षिण, णा- etc

(v) Formally identical adverbial

bases have also been jointly entered along with their corresponding nominal and adjectival bases e g अयु-, अधिलोक-, अनपेक्ष-, अनपजय-, अग्र-, अल्प-, दूर-, etc The adverbial use in these cases is only a semasiological specialisation of some of their case-forms, e g अग्रेण, अल्पम्, दूरेण, etc, and for the purposes of this Concordance, it has not been feasible to enter into the details of this differentiation. Where, on the other hand, this process has been accompanied by an accent change, the same has been treated separately though subordinately, e g दक्षिण, णा- and दक्षिणा

(w) Indeclinable derivatives such as gerundial, infinitive and absolutive bases have been treated just like other bases. Bereft of the ordinarily attending hyphen, they have been entered as close to their verbal radicals as possible under the system of alphabetic compatibility as followed here, e g अतिमर्शम्, उपाधाय, उपापपातम्, कृत्वा, गृहीत्वा etc

(x) A query-mark has been affixed to obscure and dubious bases. The element of uncertainty may be in respect of the really original form or accent of a base as contradistinguished from the material as actually available. Points of doubt generally stand out in relief in the connected FNN e g ? अग्रहण-, ? अतिताम्र-, ? अच्य-

दिदेश-, ? अ (य) घदा-, ? अ-जिह्व-, etc  
(y) In connection with the entries of declensional forms, attention has to be drawn to the following points

- 1 As a rule, only the last syllable of a base has been repeated in conjunction with the following case-endings. A hyphen put before it indicates that the preceding basic residue has to be supplied for making it up, e g in -ग्रय, -ग्रिम्, -ग्रिन्, अ has to be added from the base अग्रि-
- 2 Sometimes, where it has been possible to extend this process of consolidation without sacrificing clearness, only the last letter of a base has been repeated e g the portion कुर्व has to be supplied to -ते to complete the form कुर्वते under the base, कुर्वत्-
- 3 Further, there are bases in relation to which an indication of mere suffix-portion has sufficed for the purpose, e g -म् in the case of लताम्, अज्याम् and अजुष्टम् etc
- 4 Monosyllabic bases have naturally had to be fully repeated and hence they have been shown without the accompaniment of the preceding hyphen, e g under क-, कः, कम् etc
- 5 When an original base is supplanted by one or more substitutes in its declensional

forms, the same are entered fully or otherwise according as they are monosyllabic or not and the said process of substitution is indicated by an arrow-head, e g, cf. किम्-, अदस्-, वृ- etc

- 6 When the said process of substitution is partial and of limited scope, the same is indicated inside round brackets placed alongside of a base and their forms are arranged together, e g दन्त (→दत्)-
- 7 Sometimes, complementary bases of this type have also been shown separately, e g निश्- and निशा- etc
8. Such declensional forms as have been used in their duplicated (आञ्जेदित-) aspect, have been separately shown with an avagraha sign between the doublets, e g under अशु-, -शु ऽ-शु, -शुम् ऽ-शुम्
9. Declensional forms in composition with the particle इव have been separately given with an avagraha sign between the components, e g. under देव-, -व ऽइव
- 10 Declensional forms have been arranged alphabetically and not casewise. In this way, it has been possible to give entire declensions of group bases (cf (r) above) in a consolidated and easily referable way in one place.

(z) The following bases, as being too common, have been but partially entered -अतस्, अत्र, अदस्-, अस्मद्-, इदम्-, इतस्, इह, एतद्-, कथम्, कुतस्, ततस्, तत्र, तथा, तद्-, तर्हि, यतस्, यत्र, यद्-, and युष्मद्-

## C TREATMENT OF PREPOSITIONS AND PARTICLES

(a) Such Prepositions as are found in composition with verbal forms, integrally or semasiologically, have been shown in conjunction with the latter as already explained, cf. (i) under Treatment of Verbs

(b) Prepositions (कर्मप्रवचनीयस) which govern nominal forms in various cases have been entered as separate words, e g अनु, अभि, etc

(c) Attention has to be drawn to the special treatment of अति, अनु, अप, अपि, अभि, and अव. They have been in a way dealt with in separate sections in which they have been accorded the primary position of head-words and the entire body of their radical and derivative compounds has been alphabetically arranged in a subordinate position after them. When they have been done, the thread of the general alphabetic order of the rest of the Concordance is again taken up, e g. अ-तितिक्षमाण- and अतिथि- etc have been entered later than अति/त् and अति/द्. This method though

more scientific, could not, however, be applied to the rest of the Prepositions as it had to be eschewed in favour of the general one as less complicated and hence, more easily referable

(d) There are some prepositions which occur in Vedic citations. In the original contexts, they are component parts of verbal forms. But the latter not having been cited, they appear in our texts as isolated words and as such, have been entered along with independent prepositions

(e) Particles used as conjunctives, exclamatories and also to express a number of other meanings, have likewise been recorded as independent words in their proper alphabetic order, e g अथ, च, न, ननु etc

(f) Composite Prepositions and Particles have been entered like other compounds under first components, e g cf अथो, उपो, उप, इष, अभिऽइत् etc

(g) Peculiar composite forms have been separately shown in their own alphabetic order also, e g उपो

(h) When a particle is used in a number of obviously distinct senses, the same has been recorded as so many separate words e g न (१-६).

(i) The following, as being too common, have been but partially entered अथ, अथो, अथि, इत्, इत्ति

उ, उत्, उत्त, एव, एवम्, च, वा, वै, ह, हि, यदि, नु, तु, १न

## D TREATMENT OF ACCENT

(a) Consideration of accent as a semasiological determinant is a well-recognised principle of Vedic exegesis and lexicography and as such the same has been properly attended to in the preparation of the present work. Of the texts included here, only four, the Mādhyandina-Śatapatha-Brahmana, the Kāṇva-Śatapatha-Brahmana, the Taittirīya-Brahmana and the Taittirīya-Aranyaka have come down to us in an accented state. Of these, the first two have one horizontal under-stroke to mark the acute (उदात्त-) and a preceding horizontal under-stroke to mark the circumflex (स्वरित) on the following syllable. Due to the prominence of these texts, the first mark, namely, a horizontal under-stroke for the Acute (उदात्त-) has been adopted here. The two Taittirīya texts follow the Rīg Vedic method of using a vertical up-stroke for the Svarita and a horizontal under-stroke for the Anudatta and leaving the Udatta unmarked. The vertical up-stroke of the Svarita of this method has been adopted here in preference to the other double under-stroke alternative as being more handy and



clear The object being to indicate the main governing accent carried by a word, the Anudatta, which is only a preparatory under-tone for the following Udatta, has been left unmarked Similarly, in the case of the Svarita only the Independent (स्वतन्त्र-) and Euphonic (जात्य-) aspects of it have been indicated, whereas its dependent aspect which is merely a relief of the preceding Udatta, has been left out as understood In this way, every accented word as recorded here, will have only one mark, mostly a horizontal under-stroke and occasionally a vertical up stroke according as the case may be, e g अश- अशु-, अकामकरीन-, ऐक्ष्व- कन्या-, etc

(b) When a word has been entered without any accent-mark, it is either referable to only such texts as are found unaccented, or, if referable to the accented ones, it has either undergone a loss of accent (निघात-) or happens to be an enclitic, e. g, cf ऊर्ध्वगण-, ऊर्ध्वगन्धि-, ऊर्ध्वङ्ग- etc which fall under the first category, उदेत्, तृप्यन्ति, तृप्यन्तु etc, which have lost their accent and उ, च etc which are enclitics

(c) Verbal radicals have as a rule been given without the accent-mark in order that their conjugational forms may the more easily be shown with their respective accents e g √छ्, √गम्, etc

(d) In the case of accented entries, it is understood that they represent both kinds of originals, accented as well as unaccented according to the nature of the texts which might have been drawn upon as will be gathered from the corresponding set of references, e g उद्यत- found as it is in पे शां as well as श, stands for an unaccented उद्यत- also

(e) Generally, the original syllable of a base continues to carry the accent when the same is declined Consequently, it has not been necessary to repeat the process of accentual marking in the declensional forms, e g -ल under अंसल- and -हसा under अहस्-, respectively stand for अंसल and अहसा

(f) When as a result of homogeneous euphony between the final vowel of an oxytone base and a case-ending, the accent continues to remain in tact, the same is not given in the shortened declensional representation, e g -लम् under असल- stands for असलम्

(g) When as a result of heterogeneous euphony between the final vowel of an oxytone base and a case ending the basic vowel is changed into a semi vowel and the accent is shifted to the case ending, the same is not shown in the declensional entry, e g -द्या and -द्यै under नदी- stand for नद्या and नद्यै respectively

(h) When, however, as a result of heterogeneous euphony between the basic final and a case-ending, the unaccented vowel becomes a Svarita, the same is properly recorded in the declined forms, e.g., -व्यः under देव्या- stands for देव्यः.

(i) When as a result of ablaut, the final इ or उ, short or long, of an oxytone is changed without an accentual shifting into अय् and इय् or अव् and उव्, the accent has not been marked in the relevant declensional forms, e.g., -चयः under कवि-, -शवः under अंशु- and -नुचः under तनु- stand for कवयः, अंशवः and तनुव respectively.

(j) In the case of monosyllabic bases which as already pointed out, are fully repeated, either through themselves or through monosyllabic counterparts, in their declensional forms, accent is not marked in the latter as the same has to be supplied from the basic entry, e.g. क, कम् and सः, and तौ connected as they are with क-, किम्- and तद्- stand for क, कम् and सः and तौ respectively.

(k) When, in declension, a case-ending carries the accent and a base becomes unaccented, the change is specifically shown in the declensional entry, e.g. -ग्निः, under दिश- stands for दिग्निः.

(l) Vocative forms are either entirely unaccented or have accent on the initial vowel. Consequently,

they have to be properly recorded so that their particular accentual aspect may be quite clear. For this purpose, a small circle has been added to the ordinary hyphen that precedes declensional forms as characteristic symbol of the Vocative and the presence or absence of a horizontal stroke under the same implies that a particular vocative form is initially accented or has no accent at all, e.g. -व्य and -व्य, -न्त्य, and -मन् under देव-, आदित्य- and अर्यमन्- respectively.

(m) The declensional forms of bases like, अक्षि-, अस्मद्- and युष्मद्- are really derived from more than one complementary base. Consequently, they have been entered *in toto* with their proper accent and not in the ordinary shortened way and their bases have been left without any accent mark, e.g. under अक्षि-, अक्षि, अक्षिणि अक्षयोः, अक्ष्योः and under अस्मद्-, अस्मत्, अहम् नौ, मा, माम् etc.

(n) Verbal radicals having been given without an accent mark, their conjugational forms have been given *in toto* with their accent properly marked or left out according as they individually happen to be accented or otherwise in their respective contexts, e.g. under √गम्, गमिष्यति, गमिष्यन्ति etc.

(o) In the case of duplicate declensional forms (आत्रेडित्स), not been marked as the

same has to be carried by the first doublet only and has to be supplied from the basic entry as in the case of ordinary declensional forms, e g under देव-, -वम्-वम् stands for देवम्-देवम्.

(p) Similarly, composite forms with the particle इव as their second component have been given unaccented as there also the accent is on the first component only and has to be supplied from the basic entry, e g under देव-, -वम्-इव stands for देवम्-इव

(q) Prepositions and Particles are, as a rule, initially accented. But, in some cases they are either oxytones or enclitics. When they have had to be entered as independent words, their accent has been clearly shown, in every individual case, e g आ, अतु, अभि, एवम्, उ, कम, च etc

(r) When they have entered into composition with verbal and derivative forms, they usually maintain their accent, but it is also sometimes shifted to their succeeding component. This double process has been clearly indicated in the entry of individual composite words, e g उपदस्यामि, उपदासयति under उप-दस्; उपघसे, उपघसे under उप-घा and उपदग्घ-, उपदा- etc.

(s) In the case of the last Kānda of the Śatapatha-Brahmana, the accent marks as available in the printed editions of that work, are

often very corrupt. They have almost in all such cases been brought in line with the normal accent-system of the same text and, also, properly explained in corresponding FNN, e g पतञ्जल-→ पतञ्जल-, पतङ्ग-→पतङ्ग-, पृच्छ-→पृच्छ- etc

(t) From this point of view, the treatment of the Taittirīya-Āranyaka has been much more difficult than that of any other single text. To say the least, its marks have become too corrupt to either let one enter them as such or amend them in entirety. Cases like अग्रपिण्ड- अवकिरेत् and अवकीर्णिन् have been left as found, of course, with FNN to point to their accentual irregularity. In cases like अग्रभृत्-, emended accent has been given along with the available wrong one. In other cases like अ (? घा)तक- and (? अ) अग्राम्- an interrogation-sign has been added to the wrong mark which is placed inside brackets alongside of the emended mark. In still other cases like अतुःस्त्र-, अतीपान-, and अतिथिदेव, only emended marks have been entered and pointed reference has been made in corresponding FNN to textual irregularity. And, lastly, the Upanisad-portion of the text as available is bereft of all accent marks and as such it has not been deemed practicable to apply any marks to the entries drawn upon from the said portion, e. g अदश्य-, अनात्म- etc, otherwise it would

become tantamount to re-accenting what through continuous disuse or negligence of ages had become unaccented

## E TREATMENT OF REFERENCES

(a) Every conjugational, declensional or indeclinable entry is referred to the original place or places of its occurrence rather exhaustively. The abbreviated names of the texts are followed by figures representing their major and minor divisions. The following order of referential precedence has been observed in respect of the texts which have been dealt with here—

- I The Rīg-Vedic Brāhmanas and Āraṇyakas,  
1 ऐ, 2 ऐआ, 3. शां and 4 शाआ,
- II The Yajur-Vedic Brāhmanas and Āraṇyakas  
5 श, 6 का. 7 तै and 8 तैआ,
- III The Sāma Veda Brāhmanas  
9 ता, 10 जै, 11 जैड, 12 दै,  
13 प 14 सा 15 न, 16 आ,  
17 जैआ, 18 मं and 19 वं and
- IV The Atharva-Veda Brāhmana 20 गो.

Note—In the case of the minor Sāma Veda texts, their internal sequence as given here has not been rigorously observable

(b) When two or more entries of distinct word-forms concur, they are first juxtaposed and then the reference is made without having had to be repeated, e.g. द्वाविंश and -शेषु both occur at तै ३, ११, २, ३ which has accordingly been shown only once.

(c) When a certain entry occurs more than once at one place, the same is marked by an appropriate degree-figure put on the top of the proper reference figure, e.g. तां. ६, १, २४, against 'द्वादशस्तोत्राणि' shows the double occurrence of that word at that particular place

(d) Most of the basic texts as included here, are found according to ancient usage divided and further sub divided into many major and minor portions. The same have been preserved with a few modifications here and there, but are uniformly represented by figures and not the jumble of their so many mutually differing designations. The same are, however, recorded here for general interest and information as under

- 1 THE ĀITAREYA BRĀHMAṆA (ऐ) is divided into eight Books (पञ्जिकास) which are further split up into Chapters (अध्यायस) and Sections (खण्डस). The last mentioned are usually enumerated consecutively in every Pañjikā, thus obviating the need of maintaining the

middle division into Adhyāyas  
In this way, only two figures,  
one for a Pañjikā and the other  
for a Khanda have been  
employed here.

- 2 THE ŚĀNKHĀYANA BRĀHMAṆA (शां) is divided into thirty Chapters (अध्यायस) which are sub-divided into Sections (खण्डस) These have been shown here by two figures
- 3 THE ŚĀTAPATHA BRĀHMAṆA (श) has two four-fold divisions, namely, the one into Kāndas, Prapāthakas, Brāhmanas and Kandikās and the other into Kāndas, Adhyāyas, Brāhmanas and Kandikās. The latter is by far more popular of the two and the same has as a rule been followed here. But there may be a few entries, mainly from the first six Kāndas, and those, too, from the vowel-portion thereof for which the first mode may have to be tried to trace them out, c g. cf अतिमुक्ति श २, १, १, ६.
- 4 THE KĀNYA ŚĀTAPATHA-BRĀHMAṆA (का) possesses the second four-fold division as found in the other Śatapatha and the same has likewise been represented here by four figures
- 5 THE TAITTIRIYA BRĀHMAṆA (तै) has its fourfold division into Aṣṭakas, Prapāthakas, Anuvākas and Kandikās. The last name has, however, not been specifically mentioned in any

- edition. The Mysore edition has a consecutive enumeration for the fourth sub-division and Anuvākas, even though superfluous in its case, have also been shown separately. In view of the wide prevalence of the ordinary four-fold division, four figures have been used for showing the same here.
- 6 THE TĀNDYA BRĀHMAṆA (तां) has three-fold division into Adhyāyas, Khandas and Kandikās. The third name as such has not, however, been met with. Three figures have accordingly been used here for the तां-references
- 7 THE JAIMINIYA BRĀHMAṆA (जै) as available for the purposes of this Concordance is divided into 212 Sections which are cited here serially by a single figure
- 8 THE JAIMINIYA UPANIṢAD BRĀHMAṆA (जैउ) has a four-fold division into Adhyāyas, Anuvākas, Khandas and Kandikās. Four figures have accordingly been used here to indicate the same
- 9 THE DĀIVATA BRĀHMAṆA (दै.) is divided into three Khandas which are subdivided into many Sections (? कण्डकस) Double figures have been used here to correspond to this division
- 10 THE ŚADVINŚĀ-BRĀHMAṆA (व) has five Prapāthakas, subdivided into a number of Khandas

These also have been shown here by double figures.

11. THE SĀMA-VIDHĀNA-BRĀHMANA (सा.) consists of three Adhyāyas, subdivided into Khandas and Sections (? कण्डिकास). Triple figures represent this division here
12. THE SAMHITOPANIṢAD-BRĀHMANA (सं.) consists of five Khandas for which single figure has had to be used here
13. THE MANTRA-BRĀHMANA (मं.) possesses a triple division into Prapāthakas, Khandas, and Mantras, which have accordingly three figures to represent them here
14. THE VANŚA BRĀHMANA (वं) has only Khandas which require single figures
15. THE ARṢEYA-BRĀHMANA (आ) has a sufficiently complicated division. To begin with, there is the Introductory Chapter (भूमिका) without any subdivision. Next follows what is known as the Grāma-geya-gāna, which is divided into five Chapters (अध्याय), subdivided into Sections (खण्ड) Last in order comes the Āranya-gāna, divided into four Parvans, namely, the Arka, the Dvandva, the Vrata and the Supplementary (परिशिष्ट-) These are parcelled out into Chapters (? अध्याय) which are again subdivided into Khandas.

- Burnell has in his edition enumerated the Sections of Book I, namely the Grāma-geya-gāna consecutively (1-584), thus doing away with the middle Chapter-wise division. In Book II, namely the Āranya-gāna, he has left the Parvans altogether out by consolidating the Chapters (? अध्याय) in the four Parvans into one serial enumeration (1-26). In this Concordance, accordingly, single white figure has been used for entries referable to the Introductory Chapter (भूमिका) e g cf अतस् and एतु etc, double figures have been used for those referable to the Book I, and three figures for those given from Book, II, e. g cf अजितस्य, द्वौ etc
16. THE JAIMINIYA-ARṢEYA-BRĀHMANA (जैआ) has an akin system of division, except that it has no Introductory Chapter (भूमिका) and that in the Book II the Parvans run in the order, Vrata, Arka, Dvandva and Parisista and the consolidated number of their Chapters is less by one For the purposes of this Concordance, a treatment exactly similar to the one followed in the case of the preceding text has been used in so far as is applicable to it
  17. THE GOPATHA-BRĀHMANA (गो) is divided into Book, I (पूर्व-भाग) and Book II (उत्तर-भाग)

ब्राह्मण-), subdivided into Lessons (प्रपाठकस) and Sections (खण्डस) Its references have correspondingly been given here by triple figures

18 THE ĀITAREYA ĀRANYAKA (ऐत्रा) is divided into five Āranyakas, further partitioned into Chapters (अध्यायस) and Sections (खण्डस) Its references have accordingly been given by triple figures

19 THE ŚĀNKHAYANA-ĀRANYAKA (शांखा.) has two-fold division, namely, into Chapters (अध्यायस) and Sections (? खण्डस). Its references have accordingly been entered by double figures

20 THE TAITTIRĪYA-ĀRANYAKA (तैत्रा) is divided into Prapāthakas, Anuvākas and Khandas In the Mysore edition, the ten Prapāthakas of the other editions occur in the order, I, II, III, VI, IV, V, VII, X, and the last subdivision, namely, that into Khandas has also been consolidated into consecutive enumeration In this Concordance, however, references have been entered by triple figures in accordance with the other editions

#### F SPECIAL TYPOGRAPHY SIGNS AND SYMBOLS

(a) Basic word-material has been printed in three distinct columns in order that secondary

and tertiary bases may easily be distinguished from the primary ones The second column is slightly removed from the first column to the right. The third column is still further removed to the right, e g अग्नि- stands out in relief in the first column whereas अग्निष्टोम- and अग्निष्टोम-ता- are given in the second and the third columns respectively.

(b) Similarly, separate columns have been used for entering verbal radicles and their immediate derivative-forms e g अव-√सो and अव-√स्या on the one hand and अव-सान-, अव-सित-, अव-तिष्ठत्-, अव-स्वाय, and अव-स्थित- on the other appear in different columns

(c) When a derivative base is given far away from its radical record and its root has to be shown inside brackets placed alongside of it, other derivatives from the same root which follow it in their alphabetic order, are given in the next column, e g. गायत् (√गै)- on the one hand and गायति- and गायत्र- on the other are given in separate columns And, गायत्रच्छन्दस्- being a step still further, is given in the last column

(d) In this way, the whole material is presented in the form of radical and derivative basic groups It is very easy for the eye to notice at once where one such group ends and the next begins as also to what extent a particular

group has expanded in actual use, e. g. the group headed by अवि- ends with अव्य- and consists of three members only; another group begins with अ-विहृत- and ends with its next member अ-विहृताङ्ग- while, still another group on the same page, begins with अ-विदित- and extends up to अ-विद्या-, making five words altogether.

(e) When an immediate derivative on account of its divergent alphabetic order has to be merely indicated under a radical and not treated fully like other homo-vocalic derivatives, it is distinguished from the latter by being given in the last column, e. g. under √कृ and √घ्रा, कृत- and घातवे are entered in the second and दधत्- and कर्तवे in the third column respectively.

(f) Prominence of homo-vocalic derivatives becomes still more readily noticeable because they are given in a regular vertical column whereas the hetero-vocalic ones are besides being relegated to the last column, printed horizontally like running matter, e. g. cf. under √कृ, कर-, करणीय-, करत्- etc. printed one way and कृण्वत्-, कृत-, कृति- etc. the other way.

(g) Black and white faces of the type have been alternately used. This brings out in full relief the several distinct elements of individual entries, e. g. a basic entry like अ-विचिक्- is black whereas

the radical reference in the brackets (√विच्) is white; the shortened form -क्म् is black while the abbreviated name of text जैड. is white and, finally, the first figure, is black while the rest ११, १, १, ७ are white.

(h) Foot-notes have been headed by certain signs instead of figures so that there may be no chance of their being confused with the degree-figures used to indicate the repetition of certain references. The maximum number of foot-notes on a single page has been fourteen and fourteen different signs as available have accordingly been employed in connection therewith.

(i) The following signs and symbols have been used to add at once to the consolidation as well as the clearness of record:

1. √ is the familiar radical sign, e. g. √दृश् etc.
2. — is appended to all such derivative bases as are declinable e. g. अग्नि- etc
3. - is a shortened variety of the preceding sign. It is used to separate component parts of a composite base (e. g. अ-काशा-) and is prefixed to shortened declensional forms to indicate their initial lacuna (e. g. -ग्निभिः ←अग्निभिः)
4. → indicates according to the direction of the arrow-head, substitution of one thing by or change of one thing into another.



- This process may be either complementary, e g √दृश् (→पश्य्) or formative, e g ऋतीयमा(न→)ना- or referable to cases of rationalisation of popular irregularities, e g कक्षीवत् (←कक्ष्यावत्)-, ऊर्ध्व-हु (←जातु)-
- 5 + denotes simple addition as in the case of suffixes, e g ऊर्जस्वत् (-स्+मतुप्)- etc
- 6 ? stands for the dubious or obscure character of an entry which might have been made from regard for authority or sheer helplessness, e g ?कना-रकाभा-, ?कुलि- etc
- 7 \* Denotes actual emendation as made in a palpably corrupt text or the hypothetical character of an entry, e g अंजायमान-अहह-<sup>३</sup>, कंतु (cf FN Page 337)
- 8 ' have been used mainly in FNN to enclose quoted portions with इति appended at the end,

- e g 'नेन' इति (Page 351)
- 9 ( ) have been used to enclose all auxiliary entries, chiefly etymologies, e g किंविद् (√१विद्)
- 10 ° is the special mark of a shortened vocative form
- 11 = indicates parity of textual reading or reference, e g cf FN on दृढ(ठ)- where it points to a parallel Yajur-Vedic context
- 12 S is the ancient *avagraha* mark It has usually been used to separate such components of composite bases as have their final and initial vowels consolidated into a euphony e g अग्न्य(-ग्निऽअ-)<sup>३</sup>गार- etc It is also used to separate such components as though not undergoing the afore said euphonic process, yet suffer simultaneous change in the final and initial sounds, e g अग्नीपो (←ग्निऽसो-)<sup>३</sup>म- etc

#### IV USES OF THE CONCORDANCE

##### A AS A WORD INDEX

Obviously, the chief use of this Concordance lies in its being a comprehensive word index to the Vedic literature. Every available Vedic word should be referable to it for the study of its basic as well as formological aspects as also for

complete references for a comparative study of it in the several contexts where it occurs. Moreover, there is a specific indication in the case of every individual word of its particular character, radical or derivative and in the latter case, declinable or otherwise.

## B AS A MATERIAL BOOK OF VEDIC PHILOLOGY

(a) Peculiar euphonic combinations have been indicated as such either in the FNN or beside the relevant entries e g cf का+इति=कति, निराहव+वत् (←मनुष्य)= निराहवत्, and अग्नि+सोम=अग्नीषोम-.

(b) Complete or partial transformations and complementary substitutions of radical and derivative bases have been noted, e g √धू(→धु), वृन्त (→दत्)-and कनिष्ठ (←अल्प+इष्टन्)-

(c) Such conjugational or declensional forms as have been divergently understood by several scholars have been noted as such, e g cf कम् and कस्यै (Page 335)

(d) Peculiar forms such as अक, अकत् and अतथा have been separately repeated and cross-referenced to their proper place of record

(e) Every composite entry has been provided with a separate indication of its component members

(f) Certain words which are indeclinable in later Sanskrit idiom are declinable according to the Vedic usage, e g नमस्- They have been accordingly noted

(g) Certain independent words of the Vedic idiom have become mere suffixes of later times e g कृत्वस्( ) (←कृत्) Pointed attention has been drawn to grammatical

phenomena of this type and the corresponding difference between the two idioms has been noted, e g पञ्च-कृत्वस्( ), नव-कृत्वस्( ) are invariably single words in later Sanskrit whereas according to the ancient Vedic usage, the first numerical component and the following कृत्वस् seem to have been looked upon as two separate words

(h) Attention has been drawn to new verbal roots like √गोवय and अ-पर्युषि/√भू which may as well be included in the available lists of Sanskrit roots

(i) Points worth further consideration have been noted as such, e g cf कौण्डिन्य and कौण्डिन्यायन where two fold aspect of accent requires elucidation

(j) Palpable errors of explanations as given by commentators have also been made a note of, e g cf चाकन् under √कन्

(k) Accentual peculiarities as noted here may have a suggestive value of their own in the comprehensive study of Vedic Accent, e g cf FNN on अणुप्रियङ्गु, अण्वन्त-, कनिष्ठ-, तिलमाष- etc

(l) Whenever there has been any difference in the grammatical view as held here and the same as held elsewhere about certain words or forms, a proper note has been made of it in order to present available data for further study and eventual decision, e g 'करति'

'करतः' 'करतः' and करसि have been given here as modal (लेद) forms whereas MW considers them to be tense (लद) forms, अपश्यत् at शांशा ४, १४, has been recorded here as a negative compound of the Present Participle form while Kt takes the same as an imperfect Past form

(m) Often, with the same object, critical material in the form of grammatical notes as given by others has been incorporated here, e g. cf अकुर्व under √कृ

#### C AS A MATERIAL-BOOK OF VEDIC LEXICOGRAPHY

(a) It supplements and completes the range of the Vedic vocabulary as available in the extant Sanskrit lexicons

(b) This use has an additional value of its own in that it defines the range of the vocabulary which has to be treated in the Vedic lexicon as distinguished from ordinary Sanskrit dictionaries which either entirely ignore or only incompletely deal with Vedic words

(c) Classification and grouping of words on a purely etymological and semi-logical basis as followed in this Concordance, is by itself a legitimate part of regular lexical treatment

(d) Analysis of compound words into their component members and indication of

derivation either by virtue of arrangement and typographical device or specific mention should prove a useful aid to arriving at right meanings of Vedic words For entries of the latter type, cf e g केश-, केशव-, कोश-, नभ्य-, अग्नि-वत् etc

(f) The treatment as accorded here to many a word will be found actually to be essentially like a lexical one, e g cf the entries of relevant FNN on यम्, द-, √श्ति, धुनि-, धुर-, धुरा, पहा, पहिया, etc

(g) Cross references and critical discussions as appended to good many words have their own exegetical utility. Therein will be found embodied varying comments by one and the same writer in different contexts as well as those by different writers in one context, e g cf एष्ट-, एष्टि, ऐकादशाक्षि-, तन्व-, ओपधि-, आचके under आ/चकृ, कर्कन्धु-, कर्त-, कश्यपतम-, चेरपाद-, चेद्, अशग्युष्णि-, कया-, कयानीया—etc

(h) Incidentally, at many places will be found suggestions for correcting the treatment of certain words as found in existing dictionaries, e g cf FN on कम्, अ धीर्- etc

#### D AS A HELP TO COMPARATIVE TEXTUAL STUDY

Textual comparison has to be made either in the form of words used in similar contexts or in the

accentual aspects thereof. Available material in respect of both has been given here:

(a) e g cf. देवकामा- of Rig-Veda and Brāhmana with देवकामा- of Atharva-Veda.

(b) e g cf. नार्द्य-, नारिष्ट-, निन्द्य-, जुष्ट-, फ्याम्बु- etc of Brāhmana with

corresponding नार्द्य-, नारिष्ट-, निन्द्य-, जुष्ट-, फ्याम्बु- etc of Samhita

(c) And, also, cf. inter-Brahmana variations, e g चेतव्य- of श with चेतव्य- of तै., त्रिकपाल- of श with त्रिकपाल- of तै. and जीवात्सै of श with जीवात्सै of तै.

## F AS AN AID TO TEXTUAL RESTORATION

(a) From the foregoing bibliographic description of the basic texts, it is obvious that a good deal of editorial exercise is still required to get authentic editions of the same. By virtue of the large number of emendations that have been suggested and introduced in this Concordance in connection with the said texts, it may be expected to render the path of future editors sufficiently smooth. These emendations have to be considered in the light of critical material supplied in FNN. thereon. Besides the examples already given, here are a few more to illustrate the nature or amplify the prospect of this use

- 1 'नियुयोज' has been entered in place of the current reading 'निनियोज' at षे ७, १६. That Sayana tried to rationalise the corrupt reading may be a proof positive of its long standing but nowise a justification for its retention, cf FN
- 2 'अतिष्टाः' for 'अतिष्टः' at श ५, ३, ३, ६ (Cf FN)
- 3 'अतीर्थेन' for 'अतीर्थेन' without accent at श ११, ४, २, १४
- 4 'अनुबुवन्' for the radically accented 'अनुबुवन्' at श १, ७, २, १५
- 5 'नराशंसाय' for 'नराशंसाय' at श १, ५, १, २०
- 6 'अद्रवन्' for the radically accented 'अद्रवत्' at श ५, ५, ४, १० (cf FN)
- 7 'ज्योत्स्ना' for 'जोत्स्ना' at तै २, २, ६, ७
- 8 'नाव्य-' for 'नाव्य-' at श १०, ५, ४, १४ (W's edition, according to the system whereof, a double understroke should have been shown, cf FN)
- 9 अभिमृश्य for अभिमृश्य at श १२, ४, १, ६.

10. 'अभ्युदतिष्ठत्' for 'अभ्युदतिष्ठत्' at श. ४, ६, ४, ३.
11. 'अमेनि-' for 'अमेनि' at श. १४, २, २, ३०. ( W's edition ).
12. 'दीक्षमाणाः' for 'दीक्षमाणाः' without accent at श. १२, १, १, १०. ( cf FN. for the rejection of an alternative suggestion ).
13. 'धेनुः' for 'धेनुः' at श. १२, ८, २, २.
14. 'नानादेवत्यानि' for 'नानादेवत्यानि' at श. ४, १, १, १०. ( W's edition ).
15. 'नवमः' for 'नवमः' at श. ६, ४, ३, ६.
16. 'तादीक्षा' for 'तादीक्षा' at तै. २, ५, ४, ३. ( cf. FN. )
17. 'कृत्वा' for 'कृत्वादाः' at तै. २, ४, ६, २. ( cf. FN. )
18. 'अवीर्यः' for 'अवीर्यः' at तै. ३, ७, १, १. and also for अवीर्यः at का. २, १, १, ७. ( cf. FN. )
19. 'अधिधिते' for 'अधिधिते' at तै. २, ४, ४, ६. ( cf. FN. )
20. 'करत्' for 'अकरत्' at तै. २, ४, ४, ६.
21. 'अनशन-' for 'अनशन-' at तैत्र्या. ( cf. FN. )
22. 'अनङ्गुलिः' for 'अनङ्गुलिः' at तैत्र्या. १, ११, ५. ( cf. FN. )
23. 'अवपश्यामि' for 'अवपाश्यामि' at तां. १, ५, ३.
24. 'दध्मसि' for 'दध्मसि' at तां. १, ५, १७.
25. 'अभ्यधावन्' for 'अभ्यधावन्' at तां. १०, ५, १३.
26. 'कुञ्जिमतीव' for 'कुञ्जिमतीव' at तां. २५, १०, ११.
27. 'अवसानदेशौ' for 'अवसानदेशौ' at तां. ५, ७, ४.
28. 'घृतश्च्युतः' for 'घृतश्च्युतः' at तां. ६, १, १७.
29. 'नाशयितव्या' for 'नाशयितव्या' at जै. १६८.
30. 'कौशाश्वेय' for 'काशान्तेय' at जै. १६६.
31. 'अशमसु' for 'अशसु' at जैड. ४, ५, १, २.
32. 'अभ्यद्रवन्' for 'अभिद्रवन्' at प. ४, ५.
33. 'अनुवीर्याम्' for 'अनुवीर्याम्' at प. १, ४.
34. 'ध्रुवगोपः' for 'ध्रुवगोपः' at तां. २५, १८, ४.
35. 'गोन्योद्याः' for 'गोन्यायः' at तां. १३, ५, ६, ( cf. FN. )
36. 'तास्पन्द्रे' for 'तास्पन्ध' at जैत्र्या. २, १८, ६.
37. 'पेतवाध्यम्' for 'पेतवृद्धम्' at जैत्र्या. १, ५६.
38. 'कौमुदम्' for 'कौमुदम्' at जैत्र्या. १, ८३.
39. 'एवयामरुतः' for 'एवयामरुतस्य' at आ. १, ४६. २.
40. 'पश्चिनी' for 'पश्चिनी' at दै. ३, १३.
41. 'अपराजित्यै' for 'पराजित्यै' at गो. २, २, १६.
42. 'प्रणयः तेन' for '-यते' at गो. २, ३, ११.

(b) A further help in this direction is likely to be rendered by the registration of many a suggestive variant reading either in the body of the Concordance or in the FNN. The nature of this entry distinctly discernible in more than one aspect, may be illustrated by means of a few examples:

1. 'कौषयेय' occurs at जैज ३, ६, १, १ and ३, whereas 'कौषयेय' which is apparently another form of the same word, occurs at जै. १५३. Both readings have been given equal recognition and cross-references added in FNN
2. 'अरूपमा' is read by one edition of the तैआ. at १०, ११, २, while 'तनूपमा' is read by another at the same place. Both readings have been entered and cross-referenced in FNN
3. 'घर्मस्य तनू' as two separate words are read at जैआ. २, १८, ३, while 'घर्मतनू' as one composite word is read at आ. २, ६, ५. Both readings have been adopted and cross-referenced
4. 'घर्मस्य रोचनम्' is the reading of जैआ २, ५, १ for the compound, 'घर्मरोचनम्' at आ. २, २५, ६. Both have been duly entered and cross-referenced
5. 'धुरा' at जैआ १, १६८, ४४७, has to be compared to 'धुरो.' at आ. १, १६८, ४४७. Both have been entered and cross-referenced
6. 'कुम्भस्य' at जैआ. १, ४८१, is likewise to be compared to the

doubtful reading 'कौम्भस्य' at आ. १, ४८१.

7. On the other hand, variant readings like 'कौरुपाञ्चालः' for 'कौरुपाञ्चालः' at गो १, ३, ६, 'तेन' for 'केन' at शां ६, १०; 'ऐकाहिन्यः' (←एकाहिनी) for 'ऐकाहिन्यः' at गो. २, ५, १४ and 'चलुः' for जलुः at शां. (आन) ५, ३, have been noted only in FNN. They are not wrong in form so far as they go, but all the same, they are not probable originals that are wanted in the contexts under consideration.
8. In the case of entries like 'कौसुह- (र?) विन्द्र.' at गो. १, ४, २४, where an original reading with a query-mark is placed side by side with an emended one, the case for the former, though not sufficiently strong, is, however, not so weak as to justify either its rejection or relegation to FNN
9. In cases like 'पर्युपि/भू' and 'अपादस्ता' an entry has to be assessed at its proper value in comparison with and along with full consideration of critical material as supplied in FNN
10. Query-marks as applied to conjectural and doubtful entries like 'धुराधुर-' and 'नानाजनितोः' should be welcome sign-posts for workers in this field to carry on further investigation and consideration
11. Cases, like the unaccented 'करचारी' at श. १३. =. १. १०. in

respect of which the mind has been oscillating as to the desirability of making necessary emendations, have been entered as found in the available texts. Points to be considered in these cases have been indicated in FNN

- 12 Tentative character of certain entries as made here also calls for further consideration and eventual confirmation or otherwise. In the case of these entries what has to be decided may be connected either with the form of doubtful variants, e.g. cf. 'अद्गुण'-, beside 'अग्रहण'-, or with a particular textual analysis as proposed herein, e.g. cf. 'अज्ञान्यद्क्' (either as two words 'अज्ञा' and 'न्यद्क्' or as one compound word) at तां १, ७, ५.

(c) For the purposes of this Concordance, it has been necessary to make critical reading of the available commentaries and the result thereof has been entered in FNN. A reference to these may naturally be useful in any future work undertaken in connection with these texts, e.g.

- 1 भा. has to be corrected in his reading 'क्षितिम्' for 'अक्षितिम्' at तै. ३, ११, ८, ५
2. 'अतिताम्राणि' at तैश्चा. १, ५, १, has been entered here as a composite word after सा. and भा. But it has been pointed out that, really, 'अति' and 'ताम्राणि' have to be

construed separately.

3. The commentary's division of 'अद्गुणादेवः' at तै. ३, १२, ३, १, into 'अद्गुणा | देवः' has to be corrected into 'अद्गुणा | अदेवः'.
4. सा. in explaining 'जहनुवृचीवन्तः' at तां. २१, १२, २, has 'जहोः पुत्रा ऋचीवन्तः' which should be corrected into 'जहोः पुत्रा वृचीवन्तः', cf. FN.
5. भा. and सा. have divided 'उपह्रुवाधः' at तै. ३, ६, १०, ३, into 'उपह्रु | वाधः' whereas the right division is 'उप | ह्रुवाधः' cf. पपा. on ऋ. ६, १, ६, and सा.'s own comment thereon. Also, cf. FNN. on 'उपासद्' and 'ह्रुवाध्-.'
- 6 भा has been made to describe 'धारयत्' at तैश्चा. १, ८, ३, as an Aorist (लुङ्) form which is obviously a case of editorial continuation of clerical negligence.
- 7 सा. describes 'दीघरत्' at तै. २, ६, ३, ५, as Third Person Plural which it clearly is not, cf. FN. on the word under √धृ
- 8 सा. explains 'धेष्टा' at तै. २, ५, ८, ५, as a verbal conjugational form whereas its comparison with ऋ. ७, ६३, १, determines it to be a derivative declensional form, cf. FN.

#### F. AS A BASIS OF FURTHER WORK

Besides its aforesaid direct uses of referential and critical character in respect of the Vedic texts

comprehended by it in each volume, this Concordance may be put to a number of indirect uses. For instance, it should be much easier now to marshal with its help necessary data for the compilation of many other works like the following which are so much needed to facilitate and deepen further research in Sanskrit Philology and Indian Religion and Culture:

(a) A reverse-index of the entire Vedic vocabulary.

(b) An alphabetical list of Vedic roots, simple as well as composite and, also, those which have been conjugationally employed and those which have to be retrogressively deduced from their derivatives.

(c) An alphabetical list of entire Vedic derivative bases

including such as are found used as only components of compounds.

(d) An exclusive alphabetical index of these aforesaid components with a complete record of their textual occurrences.

(e) An alphabetical group-arrangement of the entire Vedic vocabulary on the etymo-geneological basis.

(f) An encyclopaedic lexical record of traditional Vedic interpretation with the help of the aforesaid compilations and the present work.

(g) A supplementary Vedic-index on the model of the work of the same name by the late Professor A. A. Macdonell and Professor A. B. Keith, containing all available information on Vedic history, geography, social development, religion, philosophy and culture.

---



## V. ABBREVIATIONS (सङ्केताः)

### A OF THE NAMES OF THE BASIC TEXTS

#### (आधारग्रन्थनाम्नाम्)

आ.	=आर्षेयब्राह्मणम्	तैशा.	=तैत्तिरीयारण्यकम्
ऐ.	=ऐतरेयब्राह्मणम्	दै.	=दैवतब्राह्मणम्
ऐशा.	=ऐतरेयारण्यकम्	मं.	=मन्त्रब्राह्मणम्
का.	=काण्वशाखीयं शतपथब्राह्मणम्	वं.	=वंशब्राह्मणम्
गो.	=गोपथब्राह्मणम्	श.	=माध्यन्दिनशाखीयं शतपथब्राह्मणम्
जै.	=जैमिनीयब्राह्मणम्	शां.	=शांखायनब्राह्मणम्
जैशा.	=जैमिनीयार्षेयब्राह्मणम्	शांशा.	=शांखायनारण्यकम्
जैड.	=जैमिनीय (तलवकार-) उपनिषद्ब्राह्मणम्	प.	=पङ्क्तिशब्राह्मणम्
तां.	=ताण्ड्यब्राह्मणम्	सं.	=संहितोपनिषद्ब्राह्मणम्
तै.	=तैत्तिरीयब्राह्मणम्	सा.	=सामविधानब्राह्मणम्

### B OF THE SANSKRIT NAMES AND TERMS

#### (संस्कृतसंज्ञापरिभाषणम्)

१	=एकवचनम्	आश्व.	=आश्वलायन-
२	=द्विवचनम्	ऋ.	=ऋग्वेदः
३	=यद्विवचनम्	उ	=उज्वटः
अ	=अथर्ववेदः	उणा.	=उणादिकोपः
अज.	=अजमेर-संस्करणम्	उप.	=उपनिषद्
अदा.	=अदादिर्गणः	उसू.	=JACOB-सङ्कलिता- उपनिषद्वाक्य-सूची
अद्र.	=अद्रे (यस्या) द्रष्टव्य-	ऐपसू.	=ऐतरेयब्राह्मण-पदसूची
अर्वाञ्जः	=अर्वाकन-भाषाविज्ञानोपाध्याय चिदांसः	कापि.	=कापिष्ठल-संहिता
अव्य.	=अव्ययम्	कालि.	=कालिकाता संस्करणम्
आन.	=आनन्दाश्रम-संस्करणम्	काशौ.	=कात्यायनश्रौतसूत्रम्

कासं.	=काठक-संहिता
कौमु.	=वैयाकरणसिद्धान्तकौमुदी
क्रिवि.	=क्रियाविशेषणम्
क्रया.	=प्रयादिर्गणः
गद्र.	=(यस्था.) गत- द्र.
गृ.	=गृह्यसूत्रम्
च.	=चतुर्थी विभक्तिः
चुरा.	=चुरादिर्गणः
छा.	=छान्दोग्योपनिषद्
जु.	=जुहोत्यादिर्गणः
टि.	=टिप्पणम्
तस.	=तत्पुरुषः समासः
तना.	=तनादिर्गणः
तु.	=तुलना कर्तव्या
तुदा.	=तुदादिर्गणः
तृ.	=तृतीया विभक्तिः
तैसं.	=तैत्तिरीय-संहिता
तैउ.	=तैत्तिरीयोपनिषद्
द.	=दयानन्दः
दिवा.	=दिवादिर्गणः
द्र.	=द्रष्टव्य-
द्राह्या.	=द्राह्यायण-श्रौतसूत्रम्
द्वि.	=द्वितीया विभक्तिः
न.	=नपुंसकम्
नाघा.	=नामधातुः
नि.	=निरुक्तम्
निघ.	=निघण्टुः
प.	=( इहैव ) परिशिष्टखण्डः
पद्र.	=( इह ) परिशिष्टखण्डे द्र.
पपा.	=पदपाठः
पा.	=पाणिनिः
पारि.	=वैदिक-शब्दार्थपारिजातः
पु.	=पुरुषः
पुं.	=पुंलिङ्गम्
पूपा.	=पूर्वपाठः ( उपक्रमः )
प्र.	=प्रथम-
प्र.	=प्रथमा विभक्तिः
प्र.	=प्रश्नोपनिषद्
प्रभृ.	=प्रभृति-

प्राञ्च.	=प्राकृता चिदांसः
प्राति.	=प्रातिपदिक-
फिद.	=फिदसूत्रम्
यस.	=यदुर्वीहिसमासः
यृ.	=यृहदारण्यकोपनिषद्
भा.	=भट्टभास्करमिश्रः
भू.	=( तत्र २ ग्रन्थारम्भे ) भूमिका- खण्डः
भ्यादि.	=भ्यादिर्गणः
म.	=महीधरः
मा.	=मानवधौतसूत्रम्
मुपा.	=मुद्रितपाठः ( =मूपा. )
मूपा.	=मूलपाठः ( =मुपा. )
मैसं.	=मैत्रायणी संहिता
मैस्.	=मैसूर-संस्करणम्
य.	=यजुर्वेदः ( =माध्यन्दिन-वाजसनेय- संहिता )
यदनु.	=यदनुसारम्
यथामु.	=यथामुद्रितम्
यस्था.	=यथास्थानम्
या.	=यास्कः
रुधा.	=रुधादिर्गणः
ला.	=लाट्यायन-श्रौतसूत्रम्
वा.	=वार्तिकसूत्रं कात्यायनकृतम्
वाज.	=वाजसनेयि-माध्यन्दिन-संहिता ( = य. )
वि.	=विशेषणम्
श.	=शङ्कराचार्यः
श्रौ.	=श्रौतसूत्रम्
पृ.	=पृष्ठी विभक्तिः
स.	=सप्तमी विभक्तिः
सं.	=सम्बुद्धिः
सस.	=सर्वसम्मत-
सा.	=सायणः
साम.	=सामवेदः
सू.	=सूची
खी.	=खीलिङ्गम्
स्वा.	=स्वादिर्गणः
हस्त.	=हस्तलेखः

## C OF THE NON SANSKRITIC NAMES AND TERMS

(संस्कृत-संज्ञापरिभाषणम्)

BC	= Vedic Concordance (by Bloomfield M)	L	= Lindner B
Bn or Br	= Burnell A C	Ly	= Lyden
BW	= Sanskrit-Worterbuch (in Kurzerer fassung von Otto Bohtlingk)	Ms	= Manuscript
C	Caland W	Mss	= Manuscripts
Cf	= Compare	MW	= Sanskrit-English Dictionary by Monier Monier-Williams
e g	= For Example	MVG	= Vedic Grammar by Macdonell A A.
Egg	= Eggeling J	ORN	= Rig Veda Textkritische und Exegetische Noten von Oldenburg H
FN	= Foot-note	Or	= Oertel H
FNN	= Foot notes	PW	= Sanskrit Worterbuch von Otto Bohtlingk und Rudolph Roth
G	= Gaastra D	Sch	Schmidt R
GG	= Glosser des Rig Veda, von Geldner K F	W	= Weber A
Gr	= Grammar	Wh	= Whitney W D
GW	= Worterbuch zum Rig Veda von Grassmann H		
	= Hug M		
Kt	= Keith A B		

---

अथ

# वैदिक-पदानुक्रमकोषे

ब्राह्मणारण्यकीयो द्वितीयो विभागः

( पूर्वार्धः )



अ

अ-अ ऐआ २,३,८,अऽइति ता २०,  
 १४,२,३,७, जैष्ठ ४,८,३,४ ८  
 अश(√अश←√१अश)-वा श  
 ५,३,५,९, तै १,१,९,२, -बाम्  
 श ५, १, २, १, जै १९०, ता  
 १४,३,१३,२५,१३,३, -बाम् ता.  
 २१,१,२, जै १४९<sup>३</sup> -शाय श  
 ७,३,५,९, -क्षेन तै. २,४,२,७  
 अना-भू-भू तै ३,७,९,१<sup>३</sup>  
 अनु- -श्व श ४, १, १, ४,  
 ४,५, ता.८,४,१-शु शा १३,  
 ४<sup>०</sup>, श. १, ६,४,९, ३, ४, ३,  
 १८, ४,१,१,२,२६ २८,२,५,२<sup>३</sup>  
 ५,१०,३,६,१,१, ११;१३, ११,  
 ५,९,१,२<sup>३</sup>, तै १,४,७,५, २,४,  
 ३,११,५,१,७,१, ता. १३ ५,१,  
 जै ८४, व १; गो २, २, १२<sup>३</sup>;  
 -शुऽऽ शु ऐ. १,२६, श. ३, ४,  
 ३,१८ गो २,२,४, -शुभि श  
 ४,१,१, ३, ४; -शुम्याम् श ४,  
 १,१,९, -शुम् शाआ ४ ८, श  
 ३,४,३,१८,४, २,५,२,६,१,२,  
 ५,१,२,१,११,५,९,१,६, तै. ३,  
 १,३,१, -शुम्ऽ शुम् श ३, ४,  
 ३,१८; -शुषु वा १२,६,१,१९;  
 -श्वर श ११,५ ९,६,८,१२ तै  
 १,४,१,१, व १,६<sup>३</sup>, -शो श  
 ४,१,१, २६; -शो श ११, ५  
 ९,११; व. १.  
 अनु-मय- -मती तां ८, ४, १,  
 -मान् जै १३४.  
 अनुमती- -ती तैआ १, ६, ३,  
 -तीम् ऐ ६,१६; तैआ १,६,३.

गो २,६,१६

अस-स ऐ ७,१, श ३,५,१,५,६,  
 गो १,२, १८, -सम् शाआ ४,  
 १५, -सयो श ३,७,४,८,८,३,  
 २७, २९, १४, १, ३, १०<sup>३</sup>, जै  
 १९८<sup>४</sup>, -सस्य श ७, २, २, ४,  
 -सा ऐ २, ६, तै ३, ६, ३,३,  
 -सैषु त २,८,५,५, -सौ श १,  
 २,५,१५<sup>३</sup>,३,३,२,१८, का २,२,  
 ३,१४<sup>३</sup>, तै.२,६,५,५.  
 अस द(म→)ष्वा- -ष्वा श १४,१,  
 ३,१०  
 अस फलक- -म् ऐआ १,२,२, श  
 १०,२,६,१४  
 अत-ल- -ल श. ३,८,४,६, -लम्  
 श ३,१,२,२१, तै ३, ४,१७,१  
 अहस्(√अह←√हस्)-ह श  
 २६,४,तै.२,८,६,८, -हस ऐ २,  
 २; शा १०,२; श १,५,१,२२,९,  
 १,२०, ३,२,२,२०, १२, ७,३,  
 २१, तै १,६,१,३<sup>३</sup>;२,४,१,६,६,  
 १,५,६,१<sup>३</sup>,२;८,७,९, ३,५,१०,  
 ५,६,१,२;७,७,२;१२,२,९,१७,  
 ४, तैआ ४,७,५ २०,१; -हसा  
 तै.३,१,१७,४  
 अहसस्पति- -तये श ४, ३,१,  
 २०  
 अहस्पत्य- -रयावतै ३,१०,७,१.  
 अहट्टे(हा?)- -होतै ३,७,५,१२  
 अहोमुष्(हयु/मुष्)-मुष् श  
 ३,२,२,२०; तै २,६,१६,२, आ  
 १,४२६; -मुष्म् तै २,७,१३३;  
 -मुष्पा तै २,८,४, ६; -मुष्चे तै  
 १,७,३,७ ३,९,१६,४,१७,४<sup>३</sup>.

अहु-हो श. ४ ३,५,१५

अहीयस्(हु+ईयसुन्)- -यास.  
 ऐ १,२५  
 अहु-भेदी- -द्या श. १३, ५,  
 २,७, गो. २,६,१५  
 अकु- -कम् श ८,४,१,२४; तै ३,  
 ७,२,५,६<sup>३</sup>, ता १०,१,१८,२१,  
 ८,३-५  
 अक अकम् √कृ द  
 अकनिष्ठ- छा: ऐ ६,२४  
 अक(र्ण→)र्ण- -र्ण श ३,१,१६  
 अकर्णक- -कान् जै २०३  
 अकवमा(य→)यी- -यी श ६ ३,१,  
 ३२.  
 अकव- -वा तै २,८,५,७, -वेभि  
 तै ३,६,८,१  
 अकवा(अऽअ-)-रि- -म् श ४, ३,  
 ३,१४, तै २,८,३,४.  
 अकरमाव ५ ५,७  
 अका(ण→)गा- -गा श ३, ३, १,  
 १६  
 अकाम् मा(√कम्)- -म शांआ  
 ११, ६<sup>३</sup>, ८<sup>३</sup>, श १०, ५, ४  
 १५,१४,७,२,८, जैष्ठ ४,११,५,  
 १४, -मम् ऐ ३,४६, श १,२,३,  
 १, १४,७,१,२१, -मा तै २,४,  
 ४,९, -माम् श. ११,५,१,१.  
 अकामकौन- -म् तै ३,६,२,२.  
 अकामपीत- -सा तै ३,७,१,१  
 अकामहव- -त्त श. १४, ७,१,  
 ३५-३९, -तस्य तैआ ८,८,२<sup>३</sup>  
 १<sup>३</sup>,४<sup>३</sup>.  
 अकामवमान- -न श. १४,७,२,८  
 अकार- -रा ऐ ५,१२, ऐआ २,३,

६, ३, २, ३ -रम् जित ४, ८, ४, २;  
-रे जित ४, ८, ३, २

अकार्य-म् तां २२, १४, २  
अकार्य-यारिन्-री तेषां १०, १,  
१५.

अ-काल-ले ऐ ६, ३३, वा १, ३,  
३, ४, मा १, ६, ७, प ७, ७

अ कितव-म् तै. ३, ४, ५, १.

अ विलास-म् तां. ०३, १६, १२

अ विलियप-पम् श १, ९, ०, ०

-पां श ०, ४, ३ १०, ५, २, ३, ६,  
२, २, ५, २, ३, ९, ४, ०, ५, १६,  
वा १, ३, २, ११, ७, १, ३, ०, १,  
६, ०, १.

अ कुर्वन्-ने स ३

अ-कुशल-ला गो १, १, १३;  
-लेन शांता ८, १०.

अ-कृ(ट)→टा-टा श. ३, ३, १, १६

अ कृ(←कृ)श्रीची(←कृष्ण्यन्)-  
-च्य शा ८ ५ १८ ४.

अ-कूपार-र ता १७, ५, ३०, जं

१९९, २१०, -रम् आ. १, ३४५  
जै १९९, -रस्य जै १९९, -राणि  
जैआ. १, ३४५, -रेआ १ १६७

अकृपाराक्षि(म)→मी-मी ता

१८, १४

अ-कृत ता-तम् ऐ ० ३८, ३ ३३,  
६, ० १ शा २४ ६, श ४, ६, ८,  
१७, १४, ४ २, २८, ता २१, १५

४, -ता ऐ ६, १, ऐआ १, ०, ४

अकृत इमदान-नस्य श १३

८, १ १

अ कृत्वा ऐ ५ ३० ३४, श ०, ५, २

१३ व १, ६

अ कृत्स्न स्ना-रस्न ऐआ २, ३, ५,  
वा १४, ४ २ १७ ३०, -रस्नम् श

१० ५ ८ १३ ० ०, १०, -स्त्रा

शा १० ६, गो २, २ १७ -स्त्रा

श १० ५, ३, ८

अ कृपीच(ल)→ला-म् तै ०, ५,  
५, ७

अ कृष्ट-ष्टम् स ३ -ष्टा तेषां

१, २७, ६, -प्राय श ७, ०, ४,  
५ -प्रे श. ७, २, ०, ५, ४, ५, ६

१०, ११; १७, १८, २३, ०, ४, ०,  
१, १, ३

अकृष्ट-गच्यु, व्या-न्यम् तै १,  
६, १, ११; जै १५०; -न्यस्य तै

१, ६, १, ११; -च्या ता ६, ९, ९

अ रूपा-रूपा श. १३, ०, ७, ७.

अ बल्लत(√कृप)-स तां २१, ८, ६;  
-पस्य ता. २२, ९, ६; ११, ५, २३,

१९, ११; -प्ता तै ३, ९, १४, ४.

अ-यंत्रुं-शाय तेषां १, ८, ६

अ-योनिद-म् जित ४, १, १, ०-७

अ कोपधाव(न)→नी-नी तै ३

६, ० ०

अफ-अफन्त-नी-अफाक्ष-अफा-

क्ष्य-अक्त्वा, √अप्ञ्ज अद्र

अणु(√अण्)-अणुि ऐ. १, ० १,  
शा ८, ६, श १३, ८, ०, ३, तै १,

०, १, १०; तेषां. १, २७, ५ ४, ४, ०

३; -कृन् श. ६, ४, ४, २

अ-क्र(√कम्)-क्र तै १, ०, १, १३

अ क्रन्-म् तेषां. १०, १०, १.

अ क्रिमि-मय श ७, ४, १, ०

अ क्रीत-तम् तै १, ४, ७, ७, ता ०

, १, -तेन श ३, २, ४, ७

अ क्रीत-मोम-मस्य गो १, ३, १९

अ क्रुद्ध-द्धस्य तेषां १, ४, ०

अ कुप्यन्-प्यन् श २, ४ ० १७,  
१४, २ २, ३०

अ क्रोध-घ श ३, ०, ०, ०, ४, म

२, ४, ५

अक्रोध मय-य श १४, ७, ०, ६

अ क्रूर-रम् श ७ ४ ३ १२, गो १,  
२ १८, ०, -रेणाड्डन तै ० ४,

७, २

१अक्ष-क्ष एआ १, ० ० गा १८,  
४, शाआ २, ४ श ६, ८ १, १०

११, १०, २, ६, १४ जै १७, -क्षम्  
शाआ ११, १, श ३, ६, ३, ५, ४,  
६, ९, १३, ५, १, ०, १७, १८, ६,  
८, १, १५, तै २, ४, ३, १, जै ३४

तां. ६, ५, १४, १५, -क्षस्य श

३, ५, ३, १३; १४; १६, ६, ८, १, १०,  
-क्षे श ३, ५, ३, १७, तां ६, ५, १३,  
-क्षेण जित. २, ६, १, ३; -क्षेणऽड्डन

तै ०, ४, ५, ०.

अक्षा(←क्ष)-ना-द. ऐ. ७, ९

२अक्ष-क्षां श. ५, ३, १, १०; ६, ४,  
० ३; -क्षान् श ७, ४, ४, ६, ३, ३, १

१, ७, १०, ५, मं. १, ७, ५, -क्षणाम

तेषां २, ४, १ -क्षेपु गाआ १२,  
१; श ७, ४, ४, ०, ३; तै ०, ७, ७, २

अक्ष-का(ग्य)→ग्या-म् जै. १४

अक्ष-राज-आय तै ३, ४, १६, १

अक्ष-वृत्त-म् तेषां. २, ४, १.

अक्षा(←क्षऽआ)-वृत्त(√वृप्)-म्

श. ७, ३, १, १०

अक्षा(←क्षऽआ)-नापु-य श. ७,  
३, १, १०, -पस्य श ७, ३, १, १०,

तै १, ७, ३, ६

अ-क्षत-तम् म १, ८, ५, -तान् म

२, ४, ९, ता. ३, ४, २, -तानाम्

या ३, ४, ९, -तै या ३, ३, ५

अक्षता(नाऽआ)-मय-य श

१३, ३, ८, ३

अ क्षति-तिम् शाआ. २, १७

अ क्षत्रिय-य, -यस्य श ६, ६, ३,  
१०

अक्षन् √पस् द्र

अक्षन्(←अक्षि अद्र)-क्षन् श

१० ५ २, ७, ८, ९, १३, १९, ०३

१४, ५, ०, ३, ३, ९, ६, ११, ३,

जित १, १३, ३, ७, ४, ११, ३, १२,

-क्षमि तै ०, ४, ६, १०, ३, ७, ७,

१, -क्षपु प १, ७, -क्षुण ऐ ५,  
००, श ३, ३, ४, ८, १२, २, ४,

१५, १, ३, ४, २, ४, ४, गो १, ५, ४,

-क्षुणयो तेषां १, ४, ० -क्षि

तेषां १, ६, १

अक्षयन्-वान् तेषां १, ११, ४

अ क्षय(√क्षि)-यम् जित १, ७,  
२, २, जैआ १, ४, ६०

अ क्षय्यु, व्या-य्य श. १, ४, ६, १९,

११,१,०,१२;२,३,६; तै.३,११,  
 १,१, -यम् वा. १, ४,६,१९;  
 ५,३,१६; २,३,४,९; ५,४,१,२,  
 ३,३,१७; ११, १,२,१२; २,३,  
 ६; ५,३,६; तै. ३,११,७,४; ५;  
 तैआ. २,१४,१; -य्याः वा १३,  
 ८,१,९; -य्यात् तैआ १,२,१  
**अक्षर(√अक्ष+सरा)**- रः तैआ.  
 १०, ११,२, -रम् ऐ २, ३७;  
 ३,२५; ५,३; ऐआ. २, ३,६; ८;  
 ३, १, ५, शा. ६, १२, शाआ  
 ७, १२, १३, १४, वा. ४, ३, २,  
 ७; ६, १, ३, ६; ३, १, ४३;  
 १०,२,४,६,४,१,८, ९, १६; १४,  
 ६,८,८,१०; ११; ८,२,२,३,४,  
 ४, १, ६,२,४,५, तै. २,४,६;  
 १२; ८, ८,५, तैआ. १,९,६; २  
 ११,१; १०,११,१,१५,१, २६,१;  
 ता. ८,४,१; २,१४, १०, ५,१०;  
 १२, ८, ४, २०, ३, ४, ८, १५, २; जै  
 ११; १६, १००; जैउ १,१,३, ८,  
 २,१,४; १०; २, ३, ३, २, ५, ७, ११,  
 ४, १०; ११; ७, १, ७; ३, १, २;  
 ४, १, ४, २, ८, २, १, २; ३, ४,  
 ५, ३, ६; ७, ६, ८, ५, ४, ८, ३, ४;  
 ५, ६; ७; ८; ९; मं. २, ६, ९,  
 आ १, ३, १, गो १, १, ५, ८; ११;  
 १६, २०, -रम्-रम् ऐ २, ३७.  
 ३, २२, ५, ३, जैउ १, ४, ३, २;  
 -रम् वा. १४, ६, ८, ९, ता. २०,  
 १५, २; जैउ. १, १, १, ६, ३, ७, २  
 ३-१०, -रा तै २, ५, ३, ३;  
 -राणाम् ऐआ. २, २, ४, ३,  
 ८, ३, २, २; शाआ. ८, २,  
 -राणि ऐ १, ५, ३, २, ५, २, ८;  
 ६, २; ऐआ. १, ३, ७, ३, २, २,  
 वा. १४, ३, २७, १, शाआ २,  
 १०, ८, २, वा. १, ३, २, ७, ३, २,  
 ७, ७, २, ३, ४, १, ४, ३, १०, १, २,  
 ९, ५, ४, ७, ८; ११, १, ६, ५, १२.

३, ३, ३, १३, ५, ०, १९; १४, ८,  
 १५, १, ३; ३, वा. १, १, ४, १, ६;  
 २, २, २, २; तै. १, ५, १२, ३; ४;  
 ता ७, ४, २; ८, ४, १; १६, ८, ३,  
 प. २, १, ३; ४, ७; जै ३, ४; ५०;  
 ८९; १००; जैउ. ३, १, ४, १०;  
 ४, ८, ३, ३; १०; गो १, ५, २०; २, ३;  
 -रात् ऐआ. २, ३, ८, वा. ७, १,  
 २, २, २; १०, २, ३, ३; तैआ. १, ८,  
 ३; जै ६, २; ता. १७, १०, ७,  
 -राण्यम् वा ६, ७, ३, १२; तै.  
 १, ५, १०, २, -रे ऐ ४, १; ऐआ.  
 ३, १, ३; ५; शाआ ७, १, १; वा. ६,  
 ७, १, २, ४, १०, ४, १, १७; १४, ८,  
 ६, २, ४, ५; तै ३, १०, ९, १२,  
 १३, तैआ. २, ११, १, १०, १, १,  
 ता. १०, १२, ८; प. २, १, २; जैउ.  
 ३, १, ३, १०; १२, ३, ३, ७, ११, ४,  
 ५, ७, ४, ६, १, ८; २, २, गो.  
 १, १, २, २; ३, १६; २, ४, १९;  
 -रेण ऐ १, ६; २, ३; शा २७, १,  
 ३, वा ४, ३, २, ९; तां ८, ४,  
 ३, ६, १३; जै ११; १६, १०; ३;  
 जैउ १, २, ३, ३; ७, ३, २, ५, १०,  
 ११, १३; ३, ६, ८; १०, १३, ४, ९,  
 गो १, १, १६, -रण-रेण ऐ. १,  
 १०, ता ७, ७, १३, -रेव्य. जै  
 ११२, प. २, १, ३, -रेणु शाआ  
 ८, ४, जै ११२; जैउ ४, ८, ३,  
 ३, १०, -रै ऐ ३, २, ८, ४; ४;  
 १, २, ३, २, ४; ऐआ. १, ३, ८, वा.  
 ११, ७; १७, १, २६, १, ३, ३, ३,  
 वा १, ३, ३, २, ३, १०, २, ६, १३,  
 का १, १, ४, १, ४, तै १, १, ५, २,  
 ५, १, २, ३, ४, ता ८, ४, ३, १०,  
 ५, ३, ९, जै. १०२, जैउ १, ४,  
 ३, २, गो २, ४, १९, -री १ गो १,  
 ४, १२  
**अक्षर-वृत्ति**- वृत्त्य' वा १६,  
 ८, तां १४, ५, ८, ११, ५; १५, ५,

५; -वृत्तिः ऐ २, २, ४, वा ८, ५,  
 २, ४, ता. १४, ५, ६, ७; ११, ५,  
 १७, ५, ५; -वृत्तिना, -वृत्तिम्  
 ऐ. २, २, ४, -वृत्तिपु ता. ८, १०, ९  
**अक्षर-भाजू**-जः ऐ. १, १०; २,  
 ३, ७, ३, २, २; शा १४, २; १८, ५  
**अक्षर-वत्**-वान् जैउ. १, १, ४, २, ११  
**अक्षर-वा(स्)**, **अक्षर-वा(स्)** ऐ.  
 ६, २.  
**अक्षर-सामान्य**-य ऐआ. ३, २, ३  
**अक्षर-संपुद्**-य वा. १०, ४, १, ८.  
**अक्षर-संगान**- नः, -नम् ऐआ.  
 ३, २, २; शाआ. ८, ५.  
**अक्षर(-रडअ)नुस्वार**-राणि दै. १,  
 १०.  
**अक्षर-स्था**-स्था ता. १६, ८, ४,  
 २०, १४, ८  
**अक्षर्य,याँ**-यम् आ. १, ४६०,  
 -य्या, -याँ ता ८, ५, ७, १२,  
 ११, २२.  
**अक्षराज**- २अक्ष-द्र.  
**अ(आ)क्ष(अक्ष)**-म् शाआ २, ४.  
**अक्षानह**- १अक्ष-द्र.  
**अक्षापन**, **अक्षाप**- २अक्ष-द्र.  
**अक्षि,क्षी**(→अक्षन् गङ्)§- →अक्षि  
 ऐ ५, २, २, वा ३, १, ३, १०, ४, २, १,  
 ११; १३, ३, १, १, २, तै १, १, ५,  
 ४, तैआ ४, ३, ५, १, ता २१, ४,  
 २, अक्षिणि शाआ ६, २, ३, १७,  
 १८, वा १४, ६, ११, ३; अक्षिणी  
 ऐआ २, ४, १, २, ३, ३, ४; शा.  
 ६, १३, शाआ ८, ७; ९; ११, ३;  
 वा. १, ६, ३, ४, १, १०, ३, ४, ५,  
 १४, ३, २, १७, प. १, ३, अक्षि-  
 म्याम् वा ३, १, १, ११; १२, ७,  
 १, २; जै. ९, २, १५०; जैउ. ३, १,  
 ५, ७; अक्षी ऐ १, २, १, अक्षिणि  
 वा ३, १, ३, ११, अक्षीम्याम्  
 ऐआ २, ४, १, अक्ष्यो ऐ १, ३,  
 वा. १२, ९, १, १२; अक्ष्यो तै १,

† उणा. ३, ७० द्र. 'अक्षर' इति केचन । विस्तर पारि द्र. । § अत्र रूपवैश्वर्यमनुमुल्लाघ्यायन्तस्वरभेदतो  
 द्विधा स्वप्नीयम् । एवं दीर्घान्तमपि मूपा स्वद्वैधमुतोऽनुमन्तव्य । विस्तरस्त पारि अनसन्धेयः ।











८,३,४,३,६, ४,४,५, ३,४,१०,  
 ४,५, १, १; १०, ४, ६, १, ११,  
 ५, ५, ४, ८, ३, ४, २, १, ३, १,  
 ६, ३, ४, २, ३, ६, ५, ८, ५, ३, ८,  
 १, ३, २, ५, ७, ३, १, १, २, ४,  
 ३, २, ४, ३, ६, २, ५, ५, ५,  
 ६, १०, ५, ६, ११, ३, ४, १३,  
 २, ५, १४, ३, ८, ८, ३, ९, १६, ४,  
 २१, २, १०, ११, ६, ११, १, ६,  
 ७, २, ३, तैआ १, ७, ६, ८, ८,  
 ९, १, १०, ६, ११, ८, १८, १,  
 २, २, १, २, १२, २, ६, ७, २, ७, ६,  
 २, १, ३, १, ५, १, ३, ९, १, ७, ५,  
 ३, ५, २, १, ३, ४, ९, ६, १, ४, ३,  
 ३, ११, १, ८, १, १, १०, ६, ३, १,  
 जै १७, ३, ७, ६, २, ११७, १३६,  
 १८०, १८२, जैआ १, ९, ११,  
 १५, १७, २, २, २, ४, २, ३, ५,  
 ४, ३, ४, ४, ४, ५, ५, ६, १, ६, ६, ७,  
 ८, ६, ८, ११, ११, ४, ६, ५,  
 २, ३, ५, ३, ३, ६, ६, २, ७, ४,  
 सा १, १, १, ४, जैठ १, ८, १, ८, २,  
 २, ६, ३, ४, १, ७, ७, ८, ३, ४, स १,  
 भा १, ९, ११, १, ५, १, ८, २, २, ४,  
 २, ७, ३, ५, ४, ४, ४, ५, ५, ६, १,  
 ६, ६, ६, ७, ८, ८, ८, ८, २, ४, ५,  
 ३, ५, ८, ३, ५, ५, ५, ५, ५, ५, ५,  
 २, ३, ७, ४, १, ३, ५, १, ७, १-२, ४,  
 १, ९, १, २, ३, १, गो १, १, ६, २,  
 १, ४, ४, ९, १०, २, १, २, २, ४,  
 ३, ९, ३, १, ५, ५, ९, ६, १, ३,  
 -मौ १, १, ६, २, ७, २, १०,  
 १, ४, १, ८, ७, ६, २, ६, ऐआ ३,  
 २, ३, सा २, ८, ७, ३, ९, १,  
 १, ०, ६, शाभा ६, २, ९, ८, ४, ९,  
 ८, श १, १, १, २, १, ३, १, १, १,  
 ३, १, ६, ४, ५, ४, २, १, ३, ६, २,  
 ४, ७, ८, ३, ३, २, ३, १, ३, ५, १,  
 ४, २, १०, ११, १, ३, २, ४, ३, ३, ३, ०,  
 ३, १, ४, १, १, २, १, ०, १, २, ४, १,

१९; २५; ५, १, २, ३; ७, ३, ४, ४,  
 ११, ८, ३, २, ६, ७, ३, ४, ११, ३, ३,  
 ५, २, ०; ४, १, ७, २, १, ६, ३, १, २,  
 ५, १, १, ३, ४, ३; ७, ४, ३, १, ९, ६,  
 १, २, २, ७; ३, ७, १, २, ६, २,  
 ६, ३, ९, ४, १, १, ७, ४, १, १, ८, २,  
 १, १, ७, १, ३, ६, १०, ३, १,  
 १, ८, ३, ६, ४, १, ४, ५, ५, २, १, १,  
 ३, ८, ९, १, १, २, ९, ४, ३, २, ४, १,  
 ४, २, ७, १, ९, २, ०, ३, २, १, २, ३,  
 ९, ३, ३, १, ८, ४, ५, १, ६, ४, २,  
 १, ९, २, ५, ४, ८, ९, ५, १,  
 ७, १, १, ०, १, १, ६, १, ६, ६, ८, १, ०,  
 १, ४, १, ४, २, ६, १, ७, ३, १, १,  
 १, १, १, २, ३, ६, ३, ३, २, १, १, ३,  
 ३, ४, ५, ९, १, १, ६, २, ३, ८, २,  
 १, १, २, ४, २, ८, ३, ४, ८, १, १,  
 ३, १, ८, ९, ३, १, १, १, २, १, ४,  
 १, ५, १, ३, ८, ३, ६, १, ७, १, २,  
 १, २, २, २, १, ४, ७, ४, २, २, ७,  
 ५, १, ७, ७, ३, ६, ७, ९, ९, १, ५, ७,  
 १, ५, ६, ८, १, १, १, १, ५, १, २, ९, १,  
 १, ०, १, ७, ३, ४, ५, ६, ७, ८, ९, वा  
 १, २, ३, ४, ५, ६, ७, ८, ९, १०,  
 ३, ४, २, ८, ३, ३, ९, १०, २०, ४,  
 १, १, ३, ७, ६, १, २, ३, ०, ३, १०,  
 २, १, १, १, ४, ३, ४, ८, १, ६, तै  
 १, ३, २, ७, ६, ५, ४, ८, ६, ५, ७,  
 १, २, २, ३, ७, ४, ५, ४, ३, २, ७,  
 ७, १, १, ५, १, ८, ७, ६, ३, २, ७  
 १, ८, १०, ३, २, १, ५, ७, १, १, ३,  
 १, ३, २, ३, ४, ६, २, १, ८, ३, ५,  
 १, २, १, २, ३, १, ०, १, ०, १, २, १, १,  
 १, ८, ८, ६, ७, तैआ २, ६, २,  
 १०, १, १, ९, १, ७, १, ०, ५, ६,  
 २, २, ३, ८, १, १, १, २, ७, ३, १,  
 सा २, ५, ३, ४, ६, ८, ९, ३, १, १,  
 ८, ९, २, ३, ३, ३, ३, ५, ६, ६,  
 ११, ७, ९, १, ३, १, ३, म १, २, २,  
 २, १, ३, जै २, ५, १, ४, ०,

१९१; जैठ १, १, ४, ७, १, ४,  
 १, २, १, ८, ४, ५, ३, ३, १, ७, ६,  
 ६, ६, ७, ६, ३, २, ८, ३, ३, १०, ५,  
 ३, गो १, २, ३, १, ५, १, ८, २, २,  
 ३, १, ४, ७, २, ३, २, ६, १०, ३, १,  
 अग्नायी-(गिन+टीपु) तै ३, ५, १, १,  
 अ(गि)-गुगुण्डि- -पुण्ड ३, १,  
 शां १, ६, ८, १, ६, २, १, ३, १, १, -पुण्ड  
 तै ३, ३, ७, ६, १, १, ३, १, ९, ९,  
 -पुण्डो वा १, २, १, ३, १  
 अग्नि-कर्मन्- -मं वा ६, ६, १, ४, ७,  
 ३, १, ४, ४, १, ४, ७, ८, ३, १, १, ३,  
 ७, ७, ३, १, २, ९, २, ३, ६, १, ०, १,  
 ३, १, १, -मंण वा १, ३, ८, ४, १, १  
 अग्नि वरप- वष वा ६, १, १, १,  
 अग्नि ग(भं)-भो वा १, ७, ९, ४, २, १  
 अग्नि चन्द्र-सूर्य- -र्यं वा २  
 अग्नि चित्(चि)- -च वा १, ९,  
 ७, वा १, ४, ९, १, ३, ५, ४,  
 -स्तु वा १, ०, ५, ३, १, १, -त  
 वा ७, १, १, १, ०, ५, १, ५, ७, १, ०,  
 ५, ३, १, १, ३, ८, १, १, ७, ४, १०  
 अग्नि चित्(चि)- -स्तु- -स्तु वा  
 १, ९, ५, ७, वा ६, ६, १, १, -याम्  
 वा १, ९, ४, ल ६, ६, १, २, १, ३,  
 -चै वा ८, २, १, ३  
 अग्नि(ज)-जा- जा तै ३, ७,  
 १, २, ६  
 अग्नि जा(जन्+विट्)- जा  
 तैआ ७, २, ४, ३, १, ५, २, १०  
 अग्नि जिह्वा- ह्वा ऐआ ७, १, १, तै  
 २, ८, ६, ५, तैआ १, ५, १  
 अग्नि ज्येष्ठ- ज्येष्ठ तै ३, ७, ४, ६,  
 अग्नि ज्योतिस्- ति वा १, ७, ७,  
 १, ४  
 अग्नि ता वा २, २, ४, २  
 अग्नि दग्ध- गध्ग्ध वा १, १,  
 २, ९, २, २, १, २, ८, ७, ५, १, १, ५,  
 ७, २, ४, १, ३, -य्ये सा १, ८, ९  
 अग्नि दग्ध- गधा तै ३, १, १, ७

‡ समासाश्रय स्वभेद । प्रथमे तुल्य, उत्तरे च सप्त इत्युदात्तम् ।

अग्नि-दत्त- -त्त जैठ ४, ९, २, १,  
 -त्ताय जैठ ४, ९, २, १  
 अग्नि-दूत- -त्त तैआ ६, ५, १,  
 अग्नि-देवव- -रा श १४, ६, ९, २५  
 अग्नि-देवरथ- -रथानि प ५, ७  
 अग्नि-नक्षत्र- -प्रम् श २, १, २, १  
 अग्नि नामन्- -मानि श ५, ३, ५, ८  
 अग्नि-नेत्र- -त्रा. श ५, २, ४, ६  
 -त्रेभ्य श ५, २, ४, ५  
 अग्नि न्य(त→)क्ता(निऽ/अञ्ज)-  
 -क्ता तै १, ३, १, ४  
 अग्नि पद- -दम् गो १, २, २१  
 अग्नि वायमापी ता ६, १०, २.  
 अग्नि पुच्छ- -च्छम् ऐआ ५, १, २  
 अग्नि-पु(र→)रा- -रा श ६, २, ३,  
 २५, -राम् श ६, ३, ३, २५  
 अग्नि-प्रस्कन्दिन्- -न्दिनाम् गो १,  
 २, ४  
 अग्नि प्रायश्चित्- -त्ति श ६, ६, ४,  
 १४, -त्तिम् श ६, ६, ४, ११  
 अग्नि मि(य→)या- म् जै १५१  
 अग्नि मू- -भुव व २, -भू व २  
 अग्नि भूत- -तम् गो १, २, १९<sup>३</sup>  
 अग्नि मत्- -मते श १, ६, १, ८,  
 १२, ४, ३, ५, -मत्त श १, ६,  
 १, ८, -मत्ति गो २, २, ८  
 अग्निमती श ३, ३, १, ३, ६, ३, ३, २२  
 अग्नि मन्थनी(य→)या- -या शा  
 ८, १  
 अग्नि-मय- -य तै ३, ११, १०, ४<sup>६</sup>,  
 -यम् श १०, ५, ३, ११, -यान्  
 श १०, ५, ३, ११, -येषु श १०,  
 ५, ३, ११  
 अग्निमथी- -मथी ऐ २ ११<sup>३</sup>,  
 -मथ्य ऐ २, ११  
 अग्नि-सुख, घा- -खा तै २, ७, १, १,  
 ३, ३, ८, ९, -खा श ७, १, २, ४,  
 १३, ४, १, १२, ७, १, ३, ८, ४, ६,  
 तै १, ६, ३, ३, ३, ७, १, ८, ता  
 २५, १४, ४, -खान् तै १, १, ६, १०,

गो २, १, ४, -खाम् तै ३, ३, ८, ९  
 अग्नि सुग्ध- -ग्ध तै ३, १०, ११, १  
 अग्नि-रूप- -रूपम् श ६, ५, १, १,  
 ११, २, ७ २२, -रूप्य श ६, ५, १,  
 १, -पाणाम् श ६, २, १, २६, ७, ३,  
 २, १, -पाणि श. ६, २, १, १,  
 ६, ३, १८, १९.  
 अग्नि रूप- -पा तै २, ४, १, १०,  
 अग्नि लोच- -चम् शा २०, १,  
 शाआ ३, ३  
 अग्नि वृत् (मत्तुपू)- -वृत् तै ३,  
 २, ३, ८, वृत्ति तै १, ६, १०, ३,  
 २, २, १, ५, ३, २, ७, १, -वृत्ते  
 ऐ ७, ६<sup>१</sup>, -वान् तै २, ३, १, ५,  
 २, ५, १, ३, ७, ३, ३  
 अग्नि-वृत् (दुत्यागै वृत्ति) श ६,  
 ३, १, ३, ८, २, ९, ३, ३, ४, ४, १, १,  
 ४, १४  
 अग्नि वासस्- वासा गो १, २, ९  
 अग्नि विध- घ श १०, ६ २,  
 १०, -घम् श १०, ६, २, १०  
 अग्नि वि(ध→)धा- -धया श  
 १३, ८, १, १७<sup>३</sup>  
 अग्नि विभक्ति- क्ति ता १०, ७,  
 ५, -क्ते ता १०, ७, १  
 अग्नि रेतस- सम् श ३, २, ४,  
 ८, ३, १, ३, २, २, ९, ४, १  
 अग्नि रेतय- -सम् का १, २, ४,  
 ११, ३, १, ९, -सौ त १, २, १, १४  
 अग्निवेद्य- -द्य श १४, ५, ५,  
 २१, -द्यत्त श १४, ५, ५, २०  
 ७, ३, २६  
 अग्नि शिखा- खे श १, ७, २  
 अग्नि धी- धिय तै २, ७, १२, ३  
 अग्नि ष्टुव (√ष्टु)- -त्त श १३,  
 ७, १, ३<sup>३</sup>, जै १४०, ता १७, ६,  
 ४, ७, ४<sup>३</sup>, २३ ७, ४, ८, १, -तम्  
 जै १४०, -ता जै १४०<sup>६</sup>,  
 तां १७, ५, ३, ७, ८, १, ९, १  
 अग्निष्टोम(ग्निऽस्तो, √ष्टु)- म

ऐ ३, ३, ९<sup>५</sup>, ४, १<sup>३</sup>, ४, ३<sup>३</sup>, ४, ४, ७, १२<sup>३</sup>,  
 ८, ४, ऐआ ५, ३, २, शा १५, ५,  
 १६, ९<sup>३</sup>, १९, ८<sup>३</sup>, ९<sup>३</sup>, २१, ५, २५,  
 ९<sup>३</sup>, १४<sup>३</sup>, शाआ २, १८<sup>३</sup>, श ३,  
 ९, ३, ३२<sup>३</sup>, ४, ४, २, १७, ५, १, ३,  
 १, ४, ५, १९, १२, २, २, १२,  
 १३, ५, १, २<sup>३</sup>, ४, ९, ६, १, ८<sup>३</sup>, ७,  
 १, ३<sup>३</sup>, तै १, २, ४, ३, ३, ४, १, ४,  
 ७, ७, ८, ७, १, १०, १, २, ७, १, १<sup>३</sup>,  
 १०, १, ४, ९, ८, १०, ४, तैआ ५,  
 ६, ३, जै ६३, ९, १, १५, ३, ता ४,  
 ५, १९, २१, ६, ३, १, ३<sup>३</sup>, ३, ८, ९,  
 ९, १, २४, ४, १५, १०, २, २,  
 १६, ७, १, ८, २, ९, ६, १३, ४, १४,  
 ८, १५, १०, १७, २, ३, ३, ४, ६,  
 १, १०, १, ११, १, १२, १, १३, १,  
 १५, १८, १, १, २, १, ३, १, ४, १,  
 ८, १, ११, ७, १२, ५, ८, ११, ८,  
 ७, ६, ११, ११, २०, १, १, ३,  
 २, १, ३, ३, १, ४, १, ५, १, ८, १,  
 ९, १, ११, १, २, ६, ८<sup>३</sup>, १३, १,  
 १४, १, २१, ४, १, ६, १, ९, १<sup>५</sup>,  
 ६, १०, १, ४, १२, १, १४, १, १५,  
 १, २२, ३, १, ७, १, ५, ८, १<sup>५</sup>, ११,  
 ४, १३, १, १४, १, १७, १<sup>५</sup>, १८,  
 १, २३, ७, १, ४, ८, १, १९, ११,  
 ५ ३, ९, गो १, ५, १, ७, २, ३, २,  
 ४, १०, -मम् ऐ ३, ४०<sup>३</sup>, ४१<sup>५</sup>,  
 ४९, ६, ८, शा ४, ५, १०, ८, ७,  
 १, ३, १, १२, २, १, ८, तै १, ३,  
 २, १, ४, १, ५, ३, १, ८, ७, १,  
 १०, २, २, ४, ३, जै ८, ता ६,  
 १, १, ३, ९, ८, ८, १, १८, ८, १,  
 २०, ११, ६, ७, ५ ४, ३, सा १,  
 ४, २, गो १, ३, १७, ४, ८, २, ४,  
 १०, ५, १४, -मस्य ऐ ३, ३९<sup>६</sup>,  
 शा १५, ५, शा १०, १, २, ७,  
 तै १, २, ३, १, जै ६३, ८, ९, तां  
 २, १, २<sup>३</sup>, ९, १, २३, २२, १७, १,  
 गो १, ४, ७, ८<sup>३</sup>, २, ३, ८<sup>३</sup>, ४,

१०, -मा शा २४, ९, शा १२,  
२, १, ६, ७, २, ५, ७, १२, तै. १, २,  
२, १, गो १, ४, २०, ५, १, २३,  
ता ४, ५, २०, २२, १५, १, २५,  
१, १, १०, २, १, १५, १, जै १३०,  
-मा ३ इति तां ४, ५, १७,  
-मात् ए ४, १२, जे ६३, ता  
२, ७, ११, गो १, ५, ७, -मात्  
शा २४, ९, शा १२, २, १, ७, ३,  
५, १२, १३, गो १, ५, ६, -मे  
ऐ ४, ३०, ६, १५, शा २५, १२,  
शा ४, २, ५, १४, ६, ३, ३, ५, १,  
३, १, १०, १, २, ६, ९, १३, ५, १,  
४, तैआ ५, ६, ३, ता १६, ८, २,  
४, ११, १, ५, ४, २, गो २,  
६, ६, -मेन शा १०, १, २, ६,  
९, ११, ५, ५, ५, तै १, ८, ७, २,  
२, ७, १४, १, ३, १२, ५, ६, ता  
९, २, ९, १०, ५, १७, १८, ८, ६,  
२०, १, ३, २, २, २२, १४, ५,  
गो १, ३, १७, ४, ७, ८, ५, ८, -म  
ता १७, १४, २, -मौ ऐ ४, १५,  
२३, शा २१, ५, तै १, २, २, २,  
ता ४, ५, १९, १०, ४, २, ५,  
२४, १५, १<sup>४</sup>

अग्निष्टोम ता जै ८८

अग्निष्टोम मुख- ख ता २४,  
१५, १<sup>४</sup>, -खानि ता २२, ९, १,  
२४, ११, १

अग्निष्टोम याजिन्- जिनम् ता  
१७, १४, १, -जी ता ८, ६, १३

अग्निष्टोम सृद्- सत्तु शा ४, ४  
७ १२

अग्निष्टोम सूच- दम् शा ४, २, ४,  
१२, -घेन शा ४, २, ४, १२<sup>३</sup>

अग्निष्टोम सम्पद्- दम् जै ८८

अग्निष्टोम समित- त तै १, २, २, १

अग्निष्टोम साध्य- ध्य प ४, ३

अग्निष्टोम साम् ( -सामन् + अन )-

-मम् तै १, ८, २, ७, -मात् शा  
१३, ५, ४, १०

अग्निष्टोम-सामन्- म ऐ ४, १९,  
शा २७, २, शा १३, ५, १, १,  
२, ३, १०, ता ४, २, १९, ७, ३,  
१, ६, ७, ८, ९, ३, १०, ११, ५,  
९, ६, ११, १५, १२, १, १६, १३,  
१, १७, १, १०, ५, ७, ६, १, ७, ७,  
१, १८, ५, २२, ६, १६, ११, १३,  
जै १२९, १३७, १४०, १६८,  
-मानि जै १६८, ता २०, १६, २,  
-स्र शा २७, १, -स्रता १०, ५, १७

अग्नि ष्ट, ष्टा (√स्था)- ष्ट शा ३  
४, ४, ५, ६, -ष्टम् शा ३, ७, २, ४,  
१३, ४, ४, ७, तै ३, ८, २०, १, -ष्टा  
शा ३, ७, १, १३, १६, -ष्टात् शा  
३, ७, २, ५, -ष्टाम् शा ३, ७, १,  
१३, १६, -ष्टे शा ३, ९, १,  
२२, तै ३, ८, २३, १, ९, १, २

अग्निष्वात् ( -मिन् / स्वद् )-त्ता शा  
२, ६, १, ७, का १, ६, १, ६, तै १, ६,  
८, ३, ९, ६, २, ६, १६, १, ७, -त्तान्  
शा ५, ६, शा २, ६, १, २२, २९,  
का १, ६, १, १५, १९, तै १, ६,  
९, ६, २, ६, १६, १, गो २, १,  
२४, -त्तानाम् शा ५, ५, ४, २८,  
तै ३, ६, ११, २, -त्तम्य शा २,  
६, १, ६, २९, का १, ६, १, ५, १९,  
तै १, ६, ८, ३

अग्नि सकात्- दम् शा २, २, ४,  
१५, का १, १, १, ३, २, ४, ११

अग्नि समार्जन- नानि तै ३, ३,  
२, ५

अग्नि सवु- व शा ९, ३, ४, ९, १०,  
१, ५, ३, -वेन शा ९, ३, ४, ७, ९

अग्नि स्तोत्र- त्रम् ता १७, ५, १

अग्नि स्तोम- म ऐ ३, ४, ३, -मम्  
ऐ ३, ४, ३

अग्नि होव- वृम्य तै ३, ७, १०, ४

अग्नि होत्र- त्रम् ऐ २, ३, ४, ३,  
४०, ५, २६, १७, २८, २९,  
३०, ३१, ७, २, ५, ९, १, १०,  
ऐआ २, ३, ३, शा २, ३, ८, ९<sup>४</sup>

३, ९, ४, १४, ७, ३, १८, १४,  
शाआ ४, ५, १०, १, ८, शा १,  
७, १, १०, २, २, ४, ८, १८, ३, १,  
१, २, २, १५, १८, ४, ३, १४,  
६, २, १९, ३, २, ७, ९, ५,  
१, ६७, १०, १, ५, १, ४, ३, ४,  
११, १, ७, ३, २, ५, २, ५, ३, १, २,  
४, ८, २, १, ५, ३, १, ४, ११, १२,  
६, १, १३, २, १, ४, ५, ९, १०,  
८, १, ३, १२, ३, ५, २, ३, ४, १,  
१, २, ६, २, १, २, ३, ४, ६, ७,  
९, १०, ३, ३, ७, ५, १, १, ४,  
१३, १४, २, ३, ४, ८, ३, १, २९,  
२, २६, का १, ३, १, १, ३, ४,  
६, ७, १३, १४, २४, २६, २७,  
२, १२, ४, १, ६, १४, २, १, ५, १,  
३८, २, १६, ६, ७, ८, तै १, ४, ३,  
३, ४, ४, १, २, ४, ५, २, १, २,  
८, ९, ११, ३, २, ८, ४, ६, ९, ५,  
१, ३, ४, ७, ६, ३, ५, ८, ३, ३,  
१, ३, १०, १, २, ३, ११, १, २,  
१, १, ६, ४, २, ११, ६, ३, ७, १,  
३, २, ३, १०, ७, ३, १, २, ३, ४, ६,  
९, २, ३, २, तैआ ७, ८, १, ९, १,  
१०, ६, २, १, ६, ३, १, ६, ४, १,  
जै ४, ६, ७, १२०, ता. ८, ६,  
५, १७, १४, १, २, ५, ४, १, २,  
५, ४, १, २, गो १, २, २, २, ३,  
११, १४, १५, २, २, ५, ७, ९,  
२३, -त्रा ३ तै १, १, ६, ९,  
तैआ ५, ८, १०, -त्रस्य ऐ ५,  
२८, शा ७, ३, शा ११, ३, १,  
१, ६, २, ४, १२, ४, १, ११, ५,  
१, ६, तै २, १, ४, ३, ५, १,  
८, ९, ६, ३, ३, ६, १, जै १२१  
-त्रात् शा १२, ४, २, ६, १,  
४१, गो १, ५, ७, -त्राय ऐ ५,  
३०, -त्रे ऐ ७, ३, शा २, २,  
शा २, ४, ३, १४, ११, ३, २, १,  
१२, ४, १, ४, २, ५, १, १,  
का १, ३, २, १२, ५, २, १६,

तै १, ४, ३, ६, २, १, १, २,  
 ५, ११<sup>३</sup>, ३, १०, ९, २, तैआ १,  
 २२, ९, २६, १, १०, ६, २, १, जै ६<sup>६</sup>,  
 ५ ४, २, -वेग ए ५, २६<sup>६</sup>, शा  
 २, २, ६, १५, श १, ६, ३, ३६,  
 ९, १, १०, तै २, ३, ६, १, जै  
 २१२, गो १, ५, ८

अग्निहोत्र-ख- -म् तै २, १, ६, ३  
 अग्निहोत्र-परीशेष- -म् ऐ ७, ५  
 अग्निहोत्र पात्र- -प्राग्नि जै ३  
 अग्निहोत्र-प्रायण- -या तै २, १,  
 ५, १  
 अग्निहोत्र-वेला- -याम् जै ४ ४,  
 ५, १, ३  
 अग्निहोत्र-स्थाली श १२, ४,  
 १, ११<sup>३</sup>

अग्निहोत्र हवणी- -णी तैआ १०,  
 १९, १, -णीम् श १, १, १, २, २,  
 २, १, १२, ५, २, ७, का २, १, २,  
 १, ३, -यथा श १४, ३, १, २९

अग्निहोत्र हुक्- -क् श १०, १,  
 ५, ४

अग्निहोत्राहुति-(-उडा)- -ती  
 श १०, १, ५, १, २<sup>३</sup>

अग्निहोत्रिन्(-उ+इनि)- -ण  
 तै २, १, ५, १०

अग्निहोत्री(रुनी)- -त्री ऐ ५,  
 २७<sup>३</sup>, ७, ३<sup>३</sup>, श ११, ३, १, १, ५,  
 ३, १<sup>३</sup>, ५, ३, २, १, १२, ४, १, ९,  
 ११<sup>३</sup>, १२, २, १, तै १, ४, ३, १<sup>३</sup>,  
 २, २, १, ८, ३, -त्रीम् शा ४,  
 १४, श ११, ६, २, ४

अग्निहोत्री वसु- -वसु श १२,  
 ४, १, ११

अग्निहोत्रोविष्ट(-उड)- -म्  
 श २, ३, १, ३९<sup>३</sup>, का १, ३,  
 १, २८<sup>३</sup>

अग्नीष्(-मि+√इष्)- -क् ऐ  
 ७, २, ५, शा ३०, १, श १, २, ४,  
 १३, १८<sup>३</sup>, ४, ४, १३, ५, २, ९<sup>३</sup>, ८, १

४१, ३, १९, २०<sup>३</sup>, ९, २, १, १७, २,  
 ४, ४, २५, ६, १, १८, २४, ३३, ४६,  
 ३, ४, ३, २२<sup>३</sup>, ५, १, ३१, ४, २, १,  
 ३३<sup>३</sup>, ५, ११, ३, ३, १९, ४,  
 २, १५, १८, ९, १, २, ४, का  
 १, ३, ४, १४, ६, १, १२, १५,  
 २२, २८, ३०, २, १, १, ११, २,  
 २, ८, १०<sup>३</sup>, तै १, ८, २, ५, ३,  
 ३, ८, १, ८, तैआ ३, २, १, ३, १,  
 ५, १, १०, ६, ४, १, तां २५, १८, ४,  
 गो २, २, १६, ३, १८, ४, ५, -०व  
 श. ३, ४, ३, २, २, ४, २, ५, ११, ३, ३,  
 १९, ४, २, १५, १७, १८, ९, २, ३,  
 १, का १, ५, १, ३६, ६, १, २९,  
 तैआ ४, ४, १, -०व शा २८, ५,  
 श २, ५, २, १९, ६, १, ४७, का  
 १, ५, १, १७, ३७<sup>३</sup>, ६, १, ३०, तै ३,  
 ३, ७, ३, ८, ११, गो २, २, ९, १६,  
 -घ तै ३, ३, ८, ८, ता १८, ९,  
 १८, २०, १५, १४, -घम् शा  
 १०, ३, श १, ५, १, २१, २, ८,  
 -घे श १, ८, १, ४, १, २, १, ४, ३,  
 ६, १, ३, ३, ३, ४, ३, २, २, ६, १, २९,  
 ४, ३, ४, २०<sup>३</sup>, २४, ४, २, १६, ५,  
 ४, ५, २२, ५, १, ८<sup>३</sup>, ५, १८, ११, ४,  
 १, ११, का १, १, ४, २, ६, १, २२,  
 तै १, १, ६, ९, ८, २, ५, ३, ३, ८,  
 ८, ७, २, ६, गो २, ३, १८

अ(ग्नि-)-नीवरुण- णाम्याम् श  
 ४ ४, ५, १७, -णी शा १८, १०,  
 श ४, ४, ५ १७, १९

अग्नीषो(-निउता-)- -मयो  
 शा १०, ३<sup>३</sup>, १२, ५ श १, ७, २,  
 ४, ६, ३, २३<sup>३</sup>, २७<sup>३</sup>, ३० ८, ३,  
 १, २, १२, १, ३, ७, का २, २, १,  
 ४, तै १, ३, १, १, ३, ५, ७, ६, गो  
 १, ४, ८, -मा तै २, ८, ७, ९,  
 -०मा ऐ २, १०, तै २, ८, ७, ९,  
 १०<sup>३</sup>, ३, ५, ७, २, -माम्याम् ऐ  
 १, ३०<sup>३</sup>, २, ३, श १, ६, ३ १९,

३, ७, ४, ३, ५, ८, २, २६, २७, ३,  
 २९, १२, १, ३, १, ८, ३, १९, तै  
 १, ६, १, ६, ३, २, ५, ४, ८, ३, ता  
 १, ८, ६, सा १, २, ५, गो १,  
 ४, ७, -मी ऐ १, ८, शा ३, ६<sup>३</sup>,  
 ५, २, ९, ५, १०, ३, १५, २, श  
 १, ६, ३, ८, १३, १८, ८, ३, १, २, ३,  
 ३, ४, २१, ४, ४, ९, ६, ३, १९,  
 ११, १, ६, १९, १२, १, ३, ७<sup>३</sup>, तै  
 १, ३, १, १<sup>३</sup>, ५, ९, ७, ३, ५, ३,  
 २, ५, १, १०, ३, गो १, ४, ८<sup>३</sup>, २,  
 १, २०<sup>३</sup>, -०मी तै २, ८, ७, १०, ३,  
 ५, ७, ३, -०मी ऐ २, ९, श १,  
 ६, ३, १, ३, १८

अग्नीषोमीय(-म+छ)- -य ऐ  
 २, ३<sup>३</sup>, शा ४, ४, १८, ११, १९, ५,  
 श १, ६, ३, १, ४, ३, ९, २, १, ३, ५,  
 ३, ३, ७, ५, १०, ११, २, ६, ६, १०<sup>३</sup>,  
 ४, १, १०<sup>३</sup>, तै २, ७, ३, १, ता २१,  
 १४, ११, गो १, ३, १०<sup>३</sup>, -यम् ऐ  
 २, ३, शा ४, ४, १०, ३, श १, ६, ३,  
 १४, ८, ३, २, २, ४, ४, ११, ५, २, ३,  
 ७, ५, ९, ३, ३, २, ९, ५, १, २, ३, ११,  
 १, ३, २, का १, ३, ४, ७, तै १,  
 ६, १, ६<sup>३</sup>, ७, २, ३, -यस्य ऐ २, ३<sup>३</sup>,  
 शा १०, ५, १९, ५, श ३, ८, ५,  
 ११<sup>३</sup>, ९, ४, ३, १०, तै १, ७, ४, ४,  
 ता १८, ३, २, -या श १३, ६,  
 १, ४, १, -याणाम् श १३, ६, १, ४,  
 ४, ४, ३, -यान् श १३, ४, ४, ११,  
 -ये शा १५, २, -येण श २, ४,  
 ४, ७, ११, १५, १६, ३, ३, ४,  
 २१, ५, ३, ३, १०, १२, १, ३, ७,  
 का १, ३, ४, ५, ७, २<sup>३</sup>

अग्न्यगार(मिडम)- -रम् श १३,  
 ४, १, ८

अग्न्यभाव(मिडम)- -ये सा १,  
 ३, २

अग्न्यर्षे(मिडम)- -र्षीं श १२, ३,  
 ३, १४, गो १, ५, १०<sup>३</sup>

† 'अग्निषोमीया' इति मुपा क्लित्य ।

१ अभिन्यासि(-मिडअ)- -म् जंत.  
 ३,६,१,७.  
 अभिन्यासिस्त(-मिडअ)- -विं श १४,  
 ५,३, १०.  
 अभिन्यासिद्वय(-मिडअ/दह)- -गधम्  
 इह्य का. १,२,३,२३.  
 अभिन्यासि(-मिडआ)- -दि. सा. १,  
 ३,८,४,१.  
 अभिन्यासि(-मिडआ)- -यम् घ.  
 २,१,४,१,२,३,९; १०,१, ५,१;  
 का. १,१,४,१; २,२,६; सा. १,  
 ३,३; गो. १,५,७,२३; -यस्य  
 का १,२,२,६; -यात् गो. १,५,  
 ७, -ये घा. १८,१४; -येन घां.  
 ६,१५  
 अभिन्यासि-रूप- -म् श ११,  
 १,१,७  
 अभिन्यासि-शकंरा- -रा श. १३,  
 ८,४,११  
 अभिन्यासि-द्विस्त- -वी ११ पि श  
 १०,१,५,१.  
 अभिन्यासितन(-मिडआ)- -नानि गो.  
 १, ३, १३.  
 अभिन्यासिति(-मिडआ)- -ति ऐ  
 २,१४  
 अभिन्यासि-क्य(-मिडउ)- -म् शा  
 १२,४  
 अभिन्यासि-पस्थान (-मिडउ)- -म् श  
 २,३,४, २८,४,१,२, का १,४,  
 १,२,७,२,१  
 अम- -अ ऐआ ३,१,३, -मम् ए  
 ३,१३, ऐआ १, ३,३, ६, ४,  
 १, सा १६,७, वा ३, ८, २,  
 १३, ५,१,२,१८, ६,१,१,१,३,  
 ३,६, ७,३, २, ३, ४,१, ६, ५,  
 २,३,६, ९,२,१, १२, १०, १,१,  
 १, ४,१,१, ७,३, २, ३, २, ९,  
 ७, ५,२, ५, १४, ७, ३, ३, ६  
 १,२,१,२,३, ३,२, २, ३, २, ४,  
 ७,६, ५,१,१, ८,१०, ३, १, ५,  
 ८, ३,२,१,९,७,४, ७ १४५,

तां. २,१, ३; ३, ३, ३; ३, ४, २;  
 ५,२; ६,२; १३, २; ६, ९, ११;  
 १२; १२,११, ४, १४, १, १२;  
 १७, २,४, ४,२; १९, १२, ८;  
 २१, ११, ३; २३, १९, ९; सा  
 ३,३,२; जंत. १,१५,१,२; ३,०;  
 -मम् इह्य वा. २,४, २, १७, वा.  
 १,३,३,१४; ६,१,११; -मात् तै.  
 ३,३,१,४; तां. २, १, ३,१७,४,  
 २,२१,११,३,२३, १९,९; -मागि  
 वा. १,३,३,४, -मग्याम् वा. ७,  
 १,१,२,९, ३,१; -मात् तै. ३, १,  
 ५,८, तां ७,२,१; -मै ऐ. १,७,  
 १६,१९; २५; २, ३, ३, ३, ३,  
 २३; ४, २, ५, ५, २, ३, ४; ६,  
 ३, १, ८, ६; ऐआ. २, ४, १; ५,  
 १, ३, १, १; घां ८, ९; १४, ५;  
 १५, ४, १६, २, २, ३, २; २७, ७,  
 शांता. ३,५, ७, २; ११; वा.  
 १, १, ३, ७, २, ३, ४, ३, १, ६,  
 ५, २, ४; ३, १, २, ०; ४, २, ५, २, १,  
 २, ४, ४, २, ५, २, ६, २, ४, १, ३, १,  
 १, २, २, ४, ४, १, ६, ४, १, ३, ७, १, ३,  
 ४, १, २, ५, १, १; ३, २, १, ६, १,  
 १, ४, ३, १, २, ४, ५, ६, १, ३, २, ०,  
 ३, १, १, ४, ४, ६, १, २, २, १, ९, १, ५,  
 १, १, ३, २, ४, ४, ६, ७, ७, २, ५, ६, ३,  
 ३, ४, २, ८, १, ५, २, ७, १, ७,  
 २, ४, २, ५, ३, ८, १, १, १, ५, १६,  
 २, ८, ४, १, ८, २, ४, १, २, २, २, २,  
 ४, २, २, ६, ८, ५, ९, ३, २, ७,  
 ५, १, ३, ४, १, ३, ४, ५, ९, ६, ७,  
 १, ३, ५, १, ४, ५, ७, ८, ९, १, ३,  
 ५, २, ७, ५, ५, १, ६, १, १, ३,  
 १, ५, १, ३, ५, ६, ४, ४, ५, ६, १,  
 १, ७, ७, ३, १, ०, ८, १, ८, २, १,  
 ७, १, १, २, १, २, ७, २, ०, ३, ३, २,  
 २, ३, २, १, १, ७, २, ६, १, ३; ३,  
 ५, ४, १, २, १, ९, ५, २, ६, ३, ६,  
 ८, २, ४, १, ८, ४, १, ४, ६, १, २, ३,

३, १, ७; ७, २, १, ३, ३, ५, ५, ४,  
 १, ०; ९, १, २, २, १; २, ५; २, ८, २, ९,  
 २, १, १, ३; ४, ५, ९, ५, १, १, १; १, ०,  
 १, ४, १; ०, २, ३; ३, १, ८, ४,  
 ८; ५, ३, १, ६, ५, १; १, १, १, २,  
 १, २, २, १, १, ३, १; ६, ४, १, ६; १, ३,  
 १, ४, ५, ८, १; ८, ३, १; १, २, ४, १,  
 ५; ६, १, ४, १; ७, ३, ६; १, ३, ५, २, ५,  
 २, ३; १, ४, १, २, १, १, २, २, ४, ४, ४,  
 २, १; ३, ४, ५, का. १, १, २, २, २,  
 ३, ९; ४, २, ३, १, १; १, ४, ४, ५, १,  
 ३; १, ३; २, ३, २, ५, ७, ३, ३, ४,  
 ५; ५, १, १; ६, १, ९, १, १,  
 २, ७; ३, ५; ३, १, १, ५, २, ०, ३,  
 २, १; ४, ६; तै. १, १, ३, ५,  
 ४, ४; ५; ७, ५, ७, २; ५, २, ४,  
 १, ३, ५, ६, १, २, ३, ६, २, ६, ९, ५,  
 ८, ७, १; २, २, ९, १, ४, १, १, ०, ३,  
 ३, ५, ७, ७, ३, १, ०, ८, १, ६, ४, ३, ७,  
 १, ३, २; १, ५, ६; १, ८, ३; ८, १, ४, ५,  
 ४, ३, २, २, ७, ५, ३, ७, ३, ९, ६,  
 ३, १, १; ५, ६, १, १, ०, ६, ३, २, ७,  
 ९, ७, १, २, १, १, ३, १, तीआ १,  
 १, २, १, २, ३, १, ३, १, १, १, १, १, २,  
 १, ३, १; २, ४, २, ३, ५, २, ८,  
 ९, १, ६, १, ०, २, ८, ७, १, १, १, ०,  
 ६, ३, १, ता ६, ५, १, ९; ७, १, ७,  
 २, २, ३, १, २, ८, ८, ५, ९, ४, १, ६,  
 ९, १, २, १, १, १, १, ६, १, २, १, १, ३,  
 २, २, १, १, १, ८, १, १, १, २, ५, ३, ३,  
 ४, ८, ५, ८, ८, १, ०, २, १, ४, ४, १, ६, ०,  
 १, ६, २, १, ७, ४, १, ८, २, १, २, १, १, १,  
 १, सा १, १, १, २, ८, ५, जंत १,  
 ६, १, १, ७, १, १, ८, १, १, ९, १, १,  
 १, ०, १, १, १, ५, १, १, १, ७, १, १, ८,  
 १, १, ५, १, ०, २, २, १, १, २, २, ३,  
 २, ३, ९, ४, १, १, १, गो २, २, १,  
 ६, ३, ९, १, ८, २, ०, २, ३, ६, ९, -मैण  
 ऐआ ५, १, २, सा २, ७, ६, वा  
 ३, १, ३, ७, २, ८, ३, २, ५, ४, २, १, ५,  
 १, २, ६, ६, १, ६, ८, २, ०, ५, १, ०



९, ३, १७, ४, ३, ४, १४, ४, ५,  
 ९, ५, ७, ४, ६, ९, २३, ५, ३,  
 ५, ३, १०, ४, ३, ६, १३, २७, ४,  
 २, ७, ३, २, २, १३, ५, २, १६, ८, २,  
 ६, १४, १, ३, १, ८, ३, १, १, १३,  
 का १, १, २, २, तै २, ६, १०, ६,  
 ३, ६, १३, १, गो २, १, ४, ३, १७,  
 -प्र्यु छ ६, ५, २, १६, -प्रै श  
 ७, ३, २, ३, ९, २, २, १२, का २, २,  
 ४, ५, तै ३, ३, १, ४

अप्र जी(√नी)-जी शा १७, ७,  
 गो २, ५, ४

अप्र तु तैआ ३, १२, ३, चा १,  
 ५, १५<sup>२</sup>

अप्र दिधिषु-षु तै ३, २, ८, १२,  
 -चौ तै ३, २, ८, १२

अप्र पिण्ड-म् तैआ १, २, १, ६

अप्र वेव-वे ऐ २, २, ५

अप्र प्रशीर्ण-र्ण श ११, १, ८, ६

अप्र मुञ्ज-ञ्ज तैआ १०, ११, २

अप्रियु, या(प्र+घ)-य ऐ १,  
 २, १, ३, १३, २, ७, शा ८, ६, तै १, ८,  
 ८, २, ता ४, २, १, ७, ६, ९, १०,  
 ११, ११, ६, १, ३, १६, ११, २, १८,  
 ८, १०, -यम् तै २, ५, १, १, ३, ५,  
 १२, १, -या ऐ ३, १३, -याऽइव  
 श ११, ५, १, ७, -या ता २, ३, ४

अप्र गा-गा शा १४, ४, तै २,  
 ४, ७, ६

अप्रै गू(√गम्)-गुव श १, १,  
 ३, ७, -गुव श १, १, ३, ७, का  
 २, १, ३, ५, तै ३, २, ५, ३, ३, ६, १

अप्रै जी-जी श ३, ७, १, १<sup>२</sup>

अप्रै पू(√पु)-पुव श १, १, ३,  
 ७ -पुव श १, १, ३, ७ का २,  
 १, ३, ५, तै ३, २, ५, ३, ३, ६, १

अप्रै व(तु-)-ती श ३, ८,  
 १, १२

अप्र्यु, प्र्या(प्र+यत्)-प्र्यु जै  
 १४३, -प्र्यम् श १४, ७, २, २, १,  
 -प्र्यम्ऽइव श २, ४, ३, १३, -प्र्या  
 जै १४५<sup>२</sup>, -प्र्या जै १४५

अप्र अहण(अहण-)-म् तैआ १,  
 ४, १

अप्रि-प्रि श २, २, ४, ३, ६, १, १,  
 ११, का १, ३, ४, २<sup>२</sup>

अप्रि ल्-म् का १, ३, ४, २

अ प्रीव्-व तैआ १, ११, ५, ६

अप्र्यु-मुव तै १, २, १, १९, जै १६४

अप्र्यु-घम् श १३, ८, १, २<sup>२</sup>, ४<sup>२</sup>,  
 ८<sup>२</sup>, १०, ११, १५, १८, ३, १०, ११,  
 १३, ४, १, २, ४<sup>२</sup>, तैआ ६, १०,  
 १<sup>२</sup>, ११, १<sup>२</sup>, २<sup>२</sup>, मं १, १, १०,  
 १४, ५, १०, ११, १३, गो १,  
 २, ७, २, ३, १४, -घर्य श  
 १३, ८, ४, १, २, तैआ ४, ३, ८, १,  
 -घा तै २, ६, १०, २, ३, ६, १३, १,  
 तैआ १, १३, १<sup>२</sup>, २, ६, १, २<sup>२</sup>, १०,  
 २<sup>२</sup>, -घानि तैआ ६, १, २

अघ मर्ण-ण तैआ १०, १, १३,  
 १४<sup>२</sup>, १५

अघ ल, ल्-लम् श २, २, -ल  
 जै १५०<sup>५</sup>, -ल्यै श १२, ७,  
 ३, २०

अघु शस सा-स श १, ५, ४, ७,  
 २, ३, ४, ३७ का १, ४, १, २६,  
 तै २, ८, ८, १२, ३, २, १, ५, -सम्  
 तै ३, १, १, ४, -सा तै ३, १, २, ७

अघायत्(घऽयत्)-त श २, ३, ४,  
 ३, का १, ४, १, २, ३, तैआ ६,  
 २, १

अघायु(घऽयु)-यव श ३, ३,  
 ४, १४, तैआ ६, १, १, -यु तै २,  
 ४, २, १<sup>२</sup>, -युम् जै ४, ४, १,  
 २ -यूनाम् ता १, ३, ३ -यो  
 गो २, ४, १६

अघात(√हृन्)-ताव तै १, ६, २,  
 ३, ३, ८, ९, ४

अघ (घा?)घातुक-का. तैआ १,  
 २६, ७, -कानि तैआ १, २६, ७

अघुष्ट-ष्ट शाआ ८, ७

अघुणि-णि तै २, ४, १, ६, तैआ  
 ६, १, १

अघोर-रम् गो १, २, १८, २०,  
 -रम्प तैआ १०, ४, ५, १

अघोर चक्षुस्-क्षु म १, २, १७

अघ-भि(य-)-या-या तै २, ६, ६, २

अघ मिथु, या-या तैआ ६, ६, १,  
 -या तै ३, २, १, ४, ७, १०, १०,  
 तैआ ६, ६, २, -याम् तै ३, ७,  
 ४, १३, -यानाम् तै ३, १, १, ३,  
 -यासु तै १, ४, ३, ३, ३, ७, ४, २

अघ्यु, घ्या-घ्या ऐआ १, ३, ५<sup>२</sup>,  
 श ३, ८, ५, १०, ७, २, २, २, ३,  
 १२, ९, २, ४, -घ्या शा १, ७,  
 १, ६<sup>२</sup>, ७, २, २, २, १, -घ्यानाम्  
 ऐआ १, ३, ५, ५, १, ६, घ्यायाम्  
 ऐ ५, २, ७, ७, ३, -घ्ये श ४, ५,  
 ८, १०, तां २०, १५, १५

अघु(अ)घ्रा-घ्राम् तैआ १, १, ३,  
 २, १, २

अङ्क-म् ऐ ७, १७, ऐआ ५, ३, ३  
 -ङ्का? ता १, ७, ५, १, -ङ्के श १४  
 ९, ४, २, ३, -ङ्कौ तै १, ३, ५, ४, २,  
 ७, ८, १, १६, १

अङ्काङ्क(ङ्ङभ)-म् श ८, ५,  
 ३, ६<sup>२</sup>

अङ्कति-ते आ १, ४, ८, ८

अङ्कस-ङ्कसि श ५, १, ५, १९

अङ्कस-म् श ५, १, ५, २०

अङ्कप-म् श ८, ५, २, ४<sup>२</sup>

अङ्क(ल-)-ली ता ७, ९, ११

अङ्कश-श ऐ ५, ११, गो २, ६, ११,  
 -शौ भा १, २, २८, जैआ १, ३, २८

† कोष्ठान्तर्गतोऽत्र पाठ मैसूरसंस्कारणीय तदनुसार भा०-सम्मतव्य ६० । छन्दोदुष्टत्वादप्रसिद्धत्वाद् देयस्तु प्रतीयते । ‡ अङ्कान्यङ्क इति पाठ आकारान्त द्विवचनात् प्रथमपद समासपूर्वविवयमान वेति सद्विग्रह । शाखात्तर-साम्येन प्रथम कल्प स्यात् ? । तु० तै -ङ्कौ मात्रौ (७, १, २) माष्ट (३, १३, ४) -ङ्क । † स्वतथित्य ।

†अह्वयत(अह्व)- अन् ३३व श  
१,७,२,१७

१अह्व (अव्य) ऐ ५,१८, शां २५,  
२,२६,११, शांआ १,२, श ३,  
९,४,२४,५, ५,४, २४, ६,४,४,  
३, १०,२,२,४, १२, ७,३, १३,  
तै १,८,५,५,२,४,८,३,५,५,७,  
६,१,३,८,९,६, ता ८,१,३,५,  
१२,११,२, जै ५३,२०८

२अह्व- अह्व ऐ ६,३१, ऐआ २,  
५,१, शाआ ५,५, श ८,१,४,  
१,७,२, १४, १५,३,६, ११,१,  
६,३५,२,२, १३, का २,१,४,  
१,गो २, ३, १३, १४, १५,  
६,६- अह्व गो २,१,२- अह्व  
श १४,४,१,२१, ता १७,५,४,  
-अह्वः अह्व या २२,६,२३,४,  
शाआ ४,११, श ४,५,३,६,  
१२,७,१,१,१४,९,४,८, तै ३,  
६,११,२,८,१७,४, म १,५,१६,  
१७- अह्वाम् ऐ ६,८, ऐआ  
१,४,१, २,३,५, शा १८, १३,  
श ४,५,२,६,६,६,१,१०,८,१,  
४,४,५, ४,१,१४,४,१, ९,२१,  
जै २,४,२,९, गो २,५,१४,  
-अह्वि ऐ २,६,१८, ३,२, ३१,  
६,८, ऐआ १,२,२ श १,४,४,  
१७,७,२७,८, शाआ ४,३,४,  
श १,३,२,२,३, ३,४, १४,४,  
२,३,५,५, २,१०,९, ११,५,३,५,  
२५,६,१,२,१५, ३१,२,१,२३,  
३४, २, ९, २,६, ८,१,३, १,  
४,२,७, ४,२,१५,१६, ७,२,१५,  
३, २१, ९, २,२,६, ५, २,१६,  
१०,२, ३,५, १४,५,१,२,६,४,  
१, ११, ५,२,७, १२,१,४,३,२,  
३,६,४,१६,३,१,९, ८,१,१७,  
२२, ९,१,४,११, १४,६, ७,६,  
तै १,१,६,४,२,६,४,२,३,६,२,  
७,२,६,६,५,४,५, ३,७,४,१,१,

१३,१,३,८,१४,५, तैआ १,११,  
६,७,५,१, जै १४३,१६४,१९०,  
२०४, ता ५,१,६,६,५, ५,१,३,  
२,६,८,४,७, ता २,५,४,३,१,  
७,६,११,१३, जै १,१५,३,३,  
२,४,२,९, ३, २,४,४, गो १,१,  
४,३,१६,४, १८,१९,५,३,४,८,  
२,३,१४,५,४,१४,६,६- अह्वे श  
८,१,४,१०- अह्वे अह्वे, ८,३,३,७,  
६,१,२,३१,८,३,४,४,५,१०,२,  
६,१५, तै ३,८,१७,४, जै ५३,  
-अह्व्य ऐ ४,२२,२३, ऐआ २,  
५,१, श ३,८,३,२०,४,३,४,  
४, ५,२, ६,९, ०,२,६,१२,८,३,  
२,२,४,७,१,४१, तै १,५,४,२,  
गो १,१,७- अह्वे ऐ ४,२३, श  
१२,८,३,२२, म २,२,५, जै ४  
७,२,५, -अह्वे ऐ ३,३, शा २,७,  
श ३,७,४,९, ७,३,५,२५, ११,  
५,२,८, ७,२, ६, १२,२,४,८, तै  
२,६,४,६, तैआ १,१,१,२१,३,  
३,४,१, प २,८, गो १,५,४

अह्व कषाय- य श १४,९,४,८  
अह्व शिव- व् श ११,४,३,२०  
अह्व रस- स गो १,१,७- रसम्  
गो १,१,७  
अह्व-शु (स) श १,८ ३, १०,३७,  
गो २,६,७  
अह्व समाख्यायम् ऐ १,२१  
३अह्व- अ ऐ ८,२२, -अह्व्य ऐ ८  
२२, -अह्व्य ऐ ८,२२  
अह्वार- र श ३,९,३,२,६, त ३,७,  
२,५- रस्य श १, २,१,५, ८,९  
१२,४,३,३, का २,१,४,३,६ ७,  
तै ३,२,७,१ सा २,६,१४,३,  
६,१२, -रा ऐ ३,३४, शाआ  
१०,८, श ४,५,१,८, ५,३,१,  
१०, ४, ४, ०३, ११, ३,२, १,  
१२, ४,२, ३,४, १४,९, १,१२-  
१६,१७, तै १,१, ५, ९, २, १,

१०,३, जै ८८, १८९, प ५,  
१०, गो. १,२,१८, -राणाम्  
सा. ३,४,१०- राण् शा २, १,  
२, शाआ १०,८, श १, २,१,  
४, ३,८, १,८, ६,४, ८, १, १२,  
८,१,६, का २,१,४,३,११, तै  
२,१,३,१, जै ३, तां ९,९,८,  
गो १,३,१३, -रेण तै ३,२,  
८,१०- रेभ्य श ४,५,१,  
८, तै २,१,१०,३, जै २०७,  
-रेषु शा २,२, श ४,५,२,१७,  
१२,५,१,७, तैआ १,२,७,६,  
-रै श १,३,१,१३, ४,५,२,  
१८, गो २,२,१६

अह्वार-मिथ- अह्व्य जै २०७  
अह्वारविधुम्(रडअभिर्)- म शा  
२८,५

अह्वारावक्ष्यण(रडअव)- अ् श  
१४,६,९,१९

अङ्गिरस्- ०२ ऐ ६,३५, ७,१७,  
श १,४,१,२५, ३,५,१,३,२,६,  
४,४,४,७,३,६, तै १,२,१,१०,  
३,५,२,१,११,६,३, जै १३६,  
गो १,५,२४, २,६,१४, -०रा उ  
श १,४, १,२५, -रस ऐ १,  
१६, ३,३४, ४,१७, ३, २, ५,१४,  
२०, ६, ३४, ३,५, ८, १२, १४, १७,  
१९, शा २६,११, ३०, ६, श १,  
४, १, २५, ३, २, १, १०, १४, ५, १,  
१३, १४, १६, १७, १९, ४, १,  
१, १, १, १, २, ३, ५, ६, १०, ५,  
३, ९, २, १, १, १०, ३, १, १, ६, १,  
तैआ ३, ८, जै १३६, १३७,  
१४१, १४७, १७७, २०६, ता ८,  
९, ५, १२, ६, १२, ११, १०, १४, ५,  
२५, १५, ९, ९, १६, १२, १, १४, २,  
२०, ११, ३, ४, २४, २, २, २५, ३,  
२, १६, २, ६, १, गो १, १, ८, ३,

२९, ३९, २, ९, २२, ३, ४, ५, ०४<sup>३</sup>,  
 २५<sup>३</sup>, २, २, ११, ३, १७, ४, ९, ६,  
 १४<sup>३</sup>, -रसम् गो १, १, ८, -रसा तां  
 २०, ११, ३, -रसाम् ए ६, ३४, शां  
 १८, १०, दा १, ०, १, १३, १३, ४,  
 ३, ८, का २, १, ४, ११, तै १, १, ४,  
 ९, ३, २, ७, ६, १२, ९, १, तीआ ४,  
 ३८, १, तां १३, ९, ०, ४, १६, १४,  
 १, २, २, २, २, ५, २, १, १६, १, जै  
 ८४, ना १, ४२०, ४२५, ५१२,  
 ५१४, ५२५, ५०८, २, १६, ४,  
 जैआ १, १०५, २, ४, गो १, १,  
 ९, ०, ०, २४, ५, २५, -रसे  
 शाआ २, १७, -रसो जै ८४,  
 १४७, -रसु शा २८, ४, -रा  
 ष ७, २, शा २२, ५, शांआ २,  
 १७, दा १, ४, १, २५, ६, १, २,  
 २८, ४, ४, ४, ५, २, ३-६, जैउ  
 ४, ५, १, ३, गो १, १, ७, ५, ०, ४,  
 -रोभि ऐ ३, ३७, गो १, १,  
 ८<sup>३</sup>, ५, २४, २५<sup>३</sup>, -रोभ्य ऐ ६,  
 ७, ३५, दा ३, ५, १, १५, जै १३६,  
 गो २, ५, १३, ६, १४<sup>३</sup>

इन्द्रिसामयन ( साम्अ- ) -म् ऐ  
 ४, १७, दा ४, ४, ५, २०

इन्द्रिस्वव ( स्-माम्पु ) -स्वत ऐ  
 १, २२, तैआ ४, १०, ५, -स्वते  
 तैआ ४, ९, २, ७, ७, ११, -स्वान्  
 तैआ ७, ७, ११

इन्द्रिस्वव ( तु-भाये वति ) दा ६,  
 १, २, २८, ३, १, ३८, २९, ४१,  
 २, ९, ३, ३, ४, ४, १, ४, ४, १४, ५,  
 २, ३, ४<sup>३</sup>, ५<sup>३</sup>, ६<sup>३</sup>, ३, १०<sup>३</sup>, २, ३,  
 ४<sup>३</sup>, ५<sup>३</sup>, ६<sup>३</sup>, ७<sup>३</sup>, ८<sup>३</sup>, १०<sup>३</sup>, ७, १,  
 १, ३०<sup>३</sup>, ८, १, ४, ८, १०, ५, १, ३<sup>३</sup>,  
 तै ३, १०, ०, १<sup>३</sup>, ११, १ १ ० १,  
 ६, २<sup>३</sup>, १२, ६, १, ६, ७, १, ५, ८, २,  
 तैआ ४, ७, १, १, १, १९, १

इन्द्रिस्वव ( र-स+तमपु ) - -म श  
 ७, ३, २, ८, तै ३, ७, १, १, १२, १, १

अङ्गुलि-मात्र- -म् ष ४, ४

अङ्गुलि, ली- -ल्य ऐ १, १९, ऐआ  
 १, १, २, ४, ३, ५, ८, दा २९, १,  
 शांआ ८, ९, दा १, १, २, १६, ३,  
 २, ३, २३, ८, ४, १, ४, ३, ३, ४,  
 ६, ०, १, २, ३, ०, ४, ७, ५, २, ४, ४,  
 ६<sup>३</sup>, ८, ४, ३, १०-१९, ९, १, १,  
 ३९, १०, १, १, ८, २, १, २, ६,  
 १४, ११, ५, २, ३, ५, ६, १३, ५,  
 १, ६, का २, १, २, १२, -लिभि.  
 दा ४, ३, ३, ४, -लिभ्य दा ७,  
 ५, २, ४, ४, -लिभ्याम् दा १६, ५,  
 -ली शांआ २, ५, दा ३, २, १,  
 ३६, ३७, ३, २, १, ४, ४, ३, २, ५, ९,  
 ६, ३, ०, १, तै ०, ६, ५, ४, जै १४३,  
 जैउ ३, २, ४, ४, -लीभि दा १, ८,  
 ३, १८, १०, ३, १, २, ३, -ली तै ३,  
 ३, ८, ३, -ल्य ता २३, १४, ५,  
 -ह्या दा १, २, १, ७, ३, ३, २, १९

अङ्गुलि निग्रह- -द्वा शाआ ८, ९,  
 अङ्गुलि प्रणेजन- -नम् दा १, २, २,  
 १८, ३, ३, का २, २, १, १५, १७,  
 अ(आ<sup>१</sup>)ङ्गुल्य- -ह्यानि गो १,  
 ३, १८

अङ्गुल्यम् ( लिङ्ग ) - -मेम्य दा  
 ८, १, ३, ८<sup>३</sup>, ९<sup>३</sup>

अङ्गुल्य- ष शांआ २, ५<sup>३</sup>, दा ११, ५, २,  
 १, -ष्टम् तैआ १०, ३८, १, दा  
 १०, १ १, ८, -ष्टाम्याम् दा १, ३,  
 २, ७, तै १, ६, १, २, -ष्टौ जै २१०

अङ्गुल्य-मात्र- -र तैआ १०, ३८, १

अङ्गुलि- रि- तैआ १, ९, ३, ता  
 १, ४, ७, -रे दा ३, ३, ११

अङ्गुलि- गये तैआ ४, १६, १

अङ्गुलि- णा दा १, ४, ५, २

अङ्गुलि- अचते दा ३, ४, ३, ३, ५ ९

अच्छुष्क ( -क्षुष्क ) - -म् दा १४, ६,  
 ८, ८

अच्छयन- -स्य दा ९, ५, २, ११

अच्छरण- -गेन दा २, ६, १, ३, का  
 १, ६, १, २

अच्छर ( सु- ) -न्ती तै २, ८, ४, ८

अच्छरम- -मा ऐ ७, ९, तै २, ८, ५, ७

अच्छरित वन्- -वान् गो १, २, ६

अच्छरितिन् ( -त+इनि ) - -न् गो १,  
 १, १३

अच्छर्य- -यै जै १<sup>३</sup>

अच्छर- -लानि ष ५, ११

अच्छाण्डाल- -ल दा १४, ७, १, २२

अच्छा ( रिन्- ) रिणी शा २, १

अच्छित- -त दा ७, २, १, १५, ३, १,  
 १, ८, ७, २, १०<sup>३</sup>, -तम् तै ३, ११,  
 ६, १, -तस्य दा ८, ७, ०, १०,  
 -ते दा ७, ३, १, २, ३

अच्छिति- -त्या तै ३, १०, ४, २

अच्छित- -तान् तैआ ४, ५, ५

अच्छि ( वि- ) चौर- -म् तैआ ७, ४, २,  
 चीरम् ष

अच्छि ( अ- ) विष्टु- -म् तै ३, ६, २, २

अच्छि ( वि- ) चेतम्- -ता तैआ १, ११, ६

अच्छोदस्- -दस सा २, ३, ९

अच्छ ऐ १, २१, ३, २५, ५, ८, शा  
 २३, ३, दा ३, २, ४, १०<sup>३</sup>, ५, १,  
 १६, १३, ५, १, ११, तै २, ४, ३, १२,  
 ७, १३, १, ३, १, १, ९, २, २, २,  
 ता ११, १०, ४, जै १६२<sup>३</sup>,

अच्छ/ह, अच्छैति श ७, १, १, २४,  
 तै ३, २, २, १, २, ४, २०, तैआ ५,  
 २, ६<sup>३</sup>, अच्छयन्ति श ६, ३, ३, १,  
 अच्छेन दा ३, २, ४, १२, ६, ३, २,  
 २<sup>३</sup>, अच्छेहि श ३, २, ४, १२, १७,  
 २०, अच्छेवादि श १२, ६, १, ५

अच्छ/चर, अच्छाचरन् ऐ ३,  
 २५

१ अध्ययन पदेन सामान्यकार्यवाचकमपि भवति। तद् अत्रिसामयन पदे द्र०। १ प्रथक् सदपि एतत् पदद्वय सम्मिल्यै-  
 कार्यतां गतम्। २ ननु रहितमाह भा०। श ( तैउ ) तृमयथा वचनाद् विकल्पमस्त। उभयथापि स्वरो विमरुपिणं।  
 तद्विस्तर पारि० द्र०। ३ एकपदे वा पदद्वय वेति सन्देश। एकस्वर्यमैकपदस्य लक्षण ल्यबभावस्तु छान्दस इत्येकपदमाह तम्।

अच्छ/नी, अच्छ नयति ते  
 २,८,५,८  
 अच्छ/पत्, अच्छापत्न श ३,२,  
 ४,३,३,४,१०  
 अच्छ/हन्, अच्छाजानु शा १२,१  
 अ(च्छ→)च्छा ऐ ५, १६, शा  
 २८,५, ता ७,१,१,२४, तै २,५,  
 ८,८,१०, ६,९,१,८, १,१,६,४,  
 ३,५,२,२, सा २, ५,३, गो २,  
 ४,१६  
 अच्छ/द्, अच्छा यन्ति ते २,  
 ८,२,४  
 अच्छ/गा, अच्छाजिगासि श ७,  
 १,१,२४  
 अच्छ/नय्, अच्छानक्षि श २,  
 ३,४,३१, का १,४,१,२२  
 अच्छा/नी, अच्छा नयन्तु श  
 १४, १,२, १५, तैआ ४,२,२,५,  
 २,६  
 अच्छा/म्, अच्छामूते जै १५१,  
 अच्छामूत ता १३,६,९, अच्छा-  
 म्पत् ता १३, ६,९, अच्छामुवीय  
 जै २०९  
 अच्छा/वच्, अच्छोचे जै १५१  
 अच्छावाक् - क ऐ ६,१४, ३०,  
 शा २८, ५, श ४, ३, १,  
 १, गो २, ६, ९, -क ऐ २,  
 १६, ३,५,०, ६,४, ६, ८, ११,  
 १२,१४, १५, १६, १९, २०,  
 २२,२४, शा १३,८ २८, ३, ४,  
 ६,७, ९, २०, ३, ८, ३०, ९,  
 १०, श ३, ६, २, १२, १३, ४,  
 ३,१,१,९,३, तै ३, १२, ९, ४,  
 ता २५,४, ६, १८, ४, गो १,५,  
 २४, २,२, २१,२२, ३, १५, २३,  
 ५, १२, १४, १५, ६, १, २, ३,

६, ४, -कम् ऐ ६, ८, शा १३,  
 ८, श १२,१,१,८, गो १,४,६,  
 २, ५, १४, -कस्य ऐ ३,  
 ५०, ६, ६, ७, १०, १४, १५, ७,  
 १, शा १३, ८, १६, ११, २७,  
 ११,१३, २८, १०, २२, ३, ७, श  
 ३,६, ३, १२, ता १८, ५, १५,  
 २०, ८, १, ९, १, २१, १०, २, ३,  
 जै १२९, १४२, गो १, ३, १८,  
 २, २, २०, ३, १५, ४, ३, १४, १७,  
 ५, १०, १२, १३, ६, ७, -काय ऐ  
 ६, २९, शा २८, ४, २०, ७,  
 ३०, ३, ८, ९, श ४, २, ३, ३, ५,  
 १४, ३, ४, २२, ७, ४, ५, २०, तै  
 १, ८, ३, ४, ता १८, ५, १४, जै  
 १४२, गो २, ६, ८, -के श ४,  
 ३, १, ३, ४  
 अच्छावाक-सामन् - म जै १३०,  
 ता ८, १०, १, ३, ५, ७, ९, १२,  
 ४, २३, १०, २३, १५, १०, १४,  
 १८, ११, १०, २१, ९, १५, -अ  
 ता ८, ८, २६  
 अच्छावाकी(य→)या- या ऐ  
 २, ३६, -याम् ऐ २, ३६, ३,  
 १३, श २८, ४, गो २, ३,  
 १५, -यायै शा ३०, ९  
 अच्छा/वद, अच्छावद श ५, २, २  
 १०, तै २, ४, ५, ५  
 अच्छम्बट्कार- रम् तै १, १  
 ३, ७, २, १, ३, तैआ ५, २, ८,  
 -राय श ११, ५, ६, ९, १३, ४,  
 १, १२  
 अच्छम्बट्कारिन्- री जै ९०,  
 -रिणम् जै ९०  
 †अच्छदिर्दित- शं तैआ २, ११, १,  
 -र्यै तै ३, १२, ५, ३

अच्छन्दस्कृत- न शा ३, २, -तम्  
 शा ३, ०  
 †अच्छान् ( तु ? ) तै. २, ८, ८, १२  
 √च्छन्द ०  
 अच्छाय - म् श १४, ६, ८, ८,  
 अच्छिद्यमा(न→)ना- नयामर, ५, ३  
 अच्छिद्रा- द्र ऐ २, ३८, जै  
 ९०, १६४, -द्रम् ऐ २, ३८, ८,  
 २७, श १, १, ३, ६, २, २, १३,  
 ३, ८, १, ६, का २, १, ३, ३, २, १,  
 १०, तै २, ८, ६, ७, ३, २, ५, २,  
 ७, ४, १२, ६, १३, जै ९०,  
 तां १४, ९, ३, ५, -द्रया श ११,  
 ७, २, ६, तैआ ३, ४, १, -द्रस्य,  
 तां १४, ९, ३६, -द्रा ऐ २  
 ३८, -द्रा तै २, ८, ६, ६, म  
 २, ८, ३, ४, -द्राम् म २, ५, १४,  
 -द्रे ऐ २, ६, श ६, ४, १, १०,  
 तै ३, ६, ६, ३, -द्रेण ऐ ३, १८,  
 श १, १, ३, ६, २, ४, २३, २, ४, ५,  
 १९, २१, ५, ३, ५, १६, का २, १,  
 ३, ३, २, ४, ४, १८, १९, तै ३,  
 ३, ५, २, तां १४, ९, ३६  
 अच्छिद्र ता- यै ता १८, ५, ४, ६,  
 ८-११, २१, ७, ५  
 अच्छिद्रत्व- म् ता १४, ९, ३६  
 अच्छिद्र-रथिष्ठ- छे आ १, ५१२  
 अच्छिद्रोक्थ(-द्रज) - क्था ऐ  
 २, ३८  
 अच्छिन्न- छम् तै २, ६, ८, ४,  
 तैआ २, ६, १ -अस्य वा ४, ३,  
 १, २२  
 अच्छिन्न प(न→)त्रा- त्रा वा ६,  
 ४, २, ८, ७, ४, १, ८  
 अच्छिन्न पयस्- ना तै ३, ७,  
 ६, ११

† तुभ्य स्वस्तु विल्यम् । इयथासुहित विल्यम्, श्यात् । तुं क् ० ६।२८।५॥ भाष्ये तु वद् 'अच्छा' इति  
 व्याख्यात तत्र सस्कारमात्रं बोधम् । पूम कृमभावे 'यच्छन्तु' इत्याख्यातलेन स्वयं व्याख्यातवाद् इहापि निहतत्वात्  
 तथान्वयस्य चापेक्षितत्वात् । वस्तुवस्तु √छेदेरिदं रूपम् । तुं-क् ० १०।३४।१॥ यां-०।८॥ तदुपरि भाष्यञ्च । अथवा  
 यथोपलब्धपाठैककल्प विकल्प सा सम्मतम् आलुदासम् 'अच्छा' इति पदं तै पाठतया कल्पनीयम् । न तु तत्र किमपि  
 प्रत्या किमपि लाभविशेषं बोधययाम । प्रामाणिकबाह्वृत्तपठविरोधस्तु स्पष्ट इत्यधिकम् ।

अच्युत,ता- -त ऐ २,३,३१,६,  
 ४,३१,५,१,४,७, १२, १६,  
 १८,२०, शा १०,५,६, -तम्  
 शा २३,४, तैआ ५, ६,४,१०,  
 ११, १, जै १६८, -ता ऐ २,  
 २२,४, ३१,३२,५, १,०,४,५,७,  
 ८,१२, १५-२१, शां १८, ११,  
 -ता ऐ ४, २१, -ताए ऐ ५,  
 ९, गो २,६,१०, -तागाम् श  
 ४,०,४,२४, -तागि शां २९,७,  
 ३०,२, -ताम् तैआ ३,११, ७,  
 अच्युत- -त श १,३,४,१६,४,  
 ४,२२, ६,६,१,१,५,६, १, १०,  
 ७,२,९, -तम् श १,४,६,६  
 अच्युत क्षिप्र(√रक्षि)- -द श ३,  
 ५,२,१४  
 अच्युत क्षिप्रत(त+तमप)- -म श  
 ४,२,४,०४  
 अच्युत च्युत्- -त् नै २०३  
 अच्युत पर्यास- स शां ३०,९  
 अच्युत-पाजस्- -जा तैआ ३,५,१  
 अच्युत मनस्- -ना तैआ ३,५,१  
 अच्युताक्ष(-तऽअ, र→)रा तैआ ६,  
 ८, १  
 अज्, अजत जै ५८,१६८, अज  
 तैआ ६,१०,२, अजामई श २,  
 ४,३,४,५,१,१,३, का १,३,२,४,  
 आजन्त श २,४,३,४, का १,  
 ३,२,४  
 अजत्- -तौ जै १६८  
 अजन्,जा- -ज ऐ २,८, शाआ  
 १,१, श २,१,४,३,६, १,१, ११,  
 २,१, १५,२,६, १५,३,१,०,८,४,  
 ४,४, १२, १३, १५, ७, ५,२,  
 २,१,३६, १०,२, १, १,१२,७,१,  
 २,११, का १, १,४,२, तै २,  
 ६,११,१, तैआ ६,१,४,१०,२,  
 ता १०,२,५,१८ ९,१९,२१ १४,  
 ११, जै १६१, गो २, ३,१९,  
 -तम् ऐ २८, श १,२,३,६,  
 ९,६,४, ३,२,१,४, ३, ६,२,१,२,

५,३,२,४, १,४,४,४, ७,५,३,६,  
 १६,२१, का १,१,४,२,२,२,१,  
 २०,२०, जै ८, तां १,८,४,  
 गो २,३,१९, -जस्य श ६,२,  
 २, १५,४,४, १०,१५, ७, ५,२,  
 ३६, तै ३,७,३,०, ४,४,१, गो  
 १,२,१८, -जा श ३, ३,३,८,  
 ९,१८,१४,४, २,९, तै १,३,७,  
 ७,३,७, ३,१, तैआ ४,४,२,५,७,  
 २,१३, जै १०४,११३, -जा  
 श ४,५,५,२,४,५,९,७,२,१,२४,  
 ६,५,४,१६,८,२,४,१,१२,७,२,  
 ७, जै २०७, ता १६, १, १०,  
 सा १,१,१७, -जाए ऐ २,८,  
 -जाव् श ५,५,४,१, -जानाम्  
 जै १६१, -नाम् श ३,३,३,९,  
 तै २,१,२,४, ३,७, ३,२, तैआ  
 २,६,२,३,१०,३,७,२,४, जै १९,  
 ३७,५०,६४,११८, -जायाम् श  
 ३,३,३,८, तै ३,७,३, १, -जावै  
 श ६,५,४, १६,१४,१,२, २५,  
 तैआ ५, १०, २, -जे ऐ २,८,  
 श ६,३,२,४,४,४,४, १३,५,३,  
 १०, -जेन श ६, २,१,७, ३,२,  
 ९,४,४,१०, -जौ जै १६८  
 अज काव- -म् श ४,१,५,१९  
 अज(←जा)क्षीर- रम् तैआ ५,  
 ३,९, -रेण तैआ ५,३,९  
 अज गर- रम् गो १०,२ -रा जै  
 १५०, -रे गो १,२,२  
 अज गाव- व ता २५ १५,३  
 अज पाल- म् तै ३,४,९,१  
 अज पर्व- -स्त्राम् तै १,२,५ ३  
 अजर्यम(-जऽअ) - म श ५,२,१  
 २४ -मस्य श ७ २ १, २१ २४  
 अज लोम- गानि श ६,४,२२  
 ७ ५,२,४३, -मै ६, ५, १,४  
 तैआ ५,२ १३  
 अजा क्षीर- रम् श १४,१,२,१,२,  
 २,१,१८  
 अजाधि(-तऽअ

५,५,६,१३, ३,२,३, १४,४,२,९,  
 का १,४,२,१०, तै ३,९, ९,२,  
 तैआ ३,१२,५, तां २४,११,५,  
 -धी तै ३,९,८,३  
 अजावि-क- कम् शा ११,२, जै  
 १८२, -कस्य श ४,५, ५, ४,  
 १२,८,१,१३, -केन श १२,८,  
 १, १३  
 अजादव(जऽअ)- -द्व तै २,  
 ८,५,४  
 अज जा- -ज श १४,७,२,०,३,  
 २९,३०,३१, तैआ १०,१०,१,  
 -जम् श १४, ७, २,२९, -जा  
 श १३, ५,२,१८, -जाव् तैआ  
 २,९,१, -जाम् तैआ १०, १०, १  
 अजल(एकपाद्)- -ज तै २,५,२,३,  
 ३,१,२,८,५,१०, ता १,४,१२,  
 -जम् तै ३,१, २,८, -जस्य तै  
 १,५,१,५, -जाय तै ३,१,५,१०  
 अजनु- -नाऽ डह्य श ११, ५,१,३,  
 -नम् श ११,५,१,४  
 अजप(प→)पा- -पया ऐआ ५,१,४  
 अजूर- र वाआ ५,८, श १४,७,  
 २,३०,३१,८,१५, १२, तै २,४,  
 १,७,११,३,१,१,८, तैआ १०,  
 ११,२, -रम् ऐ २,२,५,८, वा  
 २३,३, श ४,३, ३,१,४,२, श  
 १०,१,४,१,८, १४,६,८,८, तै  
 २,४,१,४,६, १६,२,८,८,१०,३,  
 १,१,८,६,१,१,७, ५, ११, तैआ  
 ३,११,९, -रा श ४,२,३,१,४,२  
 -रा तै ३,१,२,६, तैआ ४,५,५  
 -रास तै २,५, १२, १, -रेभि  
 तै २,८,२,४, -वी श ९,४,४,४  
 अजर्ष्य,वर्षा- -वर्षम् श ३,४,२,४  
 -वर्षाम् म २,२,१८  
 अजल्ला- -स्व ऐ १,२,८, वा ६,  
 ४,१,११, ५,१, ७, ७,४,३, ७,  
 ५,२,१९, ११,६,२,२, तै २,५,  
 ८,९, -स्वम् श २, ३, ४, ३७,  
 ६,४,१,११, ७,४ ३, ७, ५, ३

१९, २, २, ३, १२<sup>३</sup>, का १, ४, १,  
२६, तै १, १, ७, २, २, १, २, ४, ३,  
७, ४, ५, तैआ ३, ११, ८; -स्त्रान्  
ऐ ७, २, -स्त्राम् तैआ ३, १९,  
१, -स्त्रेण श ६, ४, १, २<sup>३</sup>, -स्त्री  
श ११, ६, २, २

अ-जात, ता- -त श ११, १, ६, १,  
का १, २, १, ६, जैड ३, ३, ४, ८,  
-तस्य शा ७, २, गो १, ३, १९,  
-ता श २, ५, २, ३, ४, २२, ६,  
२, २, ४, १०, का १, ५, १, ३<sup>३</sup>,  
१९, ६, २, १, २, ५<sup>३</sup>, -ताऽइव तै  
१, ६, २, ७, -तान् तैआ ७, ५,  
२<sup>३</sup>, -ताय ऐ ७, ३, १

अजात पुत्र- -स्य शाआ ४, ८

अजात शत्रु- तु शाआ ६, १,  
३ १८, १९<sup>६</sup>, श १४, ५, १,  
१-१७, -शत्रु शाआ ६, १, श  
१४, ५, १, १

अजात शोक- -क श १२, ३, १, ९

अ-जानत् (√ज्ञा)- -स्तु श १, ४,  
६, २

अ-जामि- -मय शा २८, ५, -मि  
शा ३, ६, श १, ६, ३, २७<sup>३</sup>, -मि  
शा २८, ५, -मिमू शां २८, ६  
अ-जामि ता- -यै शा ३, ६, १३,  
९, ३०, ११, श १, ३, २, ८, ९,  
४, ४, ८, ८, १, २, ५, २, २, ३, २, ७, ४,  
२, २, ९, २, १८, ३, ५, ११, का १,  
५, १, ८, ता ७, २, ५, ८, ८, १२  
१६, ५, २, १

अ-जामि त्व- -त्वाय तै १, ८, २, १,  
२, १, ४, ३, ३, ३, ४, ६, ९, १, २

अ-जायमान- न तैआ ३, १३, १

अ-जित- तम् शा २४, १, ता १६,  
४, ११ -तस्य आ १, १७०, जैआ  
२, ५

अजिन- -नम् ऐ ७, १, १३; तैआ  
२, १, १, -नामि तां १७, १, १५,  
-ने तां १७, १, १४.

अजिन वामिन्- -सी श ३, १,  
१, १२

अजिन सधाय- -म् तै ३, ४, १३, १

अजित्, रा- -रम् तै ३, ६, ८, २, १०,  
१, ४, तैआ ३, १४, ३, -रा  
ता १, २, ५, -रा तै ३, ७, ६, ९,  
-रास तै ३, १०, १, ४.

अजि(र→)रा-प्रशु- -भय (१)  
तैआ १, १८, १, -शु तैआ १,  
९, १

अजिर- -र ता २<sup>५</sup>, १५, ३

अजिह्व- -ह्व तैआ १, ११, ५, ७

अजीगर्त- -र्त ऐ ७, १६<sup>६</sup>, १७<sup>५</sup>,  
-र्तम् ऐ ७, १५, जैआ १, ३०१

अ-जीमि- -म् म २, १, १०

अ-जीत||- -त ऐ ८, ११, -तान्  
तैआ १, १, ३, २१, २

अजीतपुनर्वेण्य- -ण्यम् ऐ ७, २२

अ-जीर्ण निद्र- -द्राणि ष ५, ४

अ-जुष्ट- -म् तै २, ४, ३, १३

अ-जुह्वत्- -त् ऐ ३, ३६, ७, २.

अ-जुह्वती- -ती तै १, ४, ९, १

अ-जू (यै→)र्या- -म् तै ३, १,  
३, ६

अ-जू- -म् शाआ १४, १

अ-जू ता- -ता ता ४, १, १, -ता ता  
४, ७, ५

(अ?) अज्मन् (√अज्)- -ज्मा तैआ  
३ १०, ४

अ (ज्या→)ज्य- -म् तैआ १, ५, २

अ-ज्यामि- -निघ म २, १, १०, -ज्यै  
ऐ ८, १०

अ-ज्यामयिन् ( -ज्याऽआम )- -यि  
तैआ १, २७, ४

अ-ज्यायस्- -य तै ३, ७, ५, ६

अ-ज्येय- -ये जैड ४, १०, ४, ९

अ-ज्योतिष्क- -ष्क गो १, ३, १०

अ-ज्वर- -रा जै १७१

√अज्, अजति, अजति श १, ८, ३,

१३, १४, २३, ९, २, १६, १९, २, ५,

३, ११, ३, ७, १, १०, ११, १३<sup>३</sup>,

८, २, १४, का १, ५, २, १०, तै

३, ३, ८, ३, ९, २<sup>३</sup>, ३<sup>३</sup>, तैआ ७, ४,

५, गो १, २, १५, अज्जति ऐ

१, १९, २, २<sup>३</sup>, शां ८, ४, १०, २,

श १४, १, ३, १३; तै ३, ६, १, १,

तैआ ४, ५, २, अज्जग § ऐ ७,

२, आनजे तै २, ७, १३, ५,

आनज श ४, ५, २, १२, अज्वत्,

श ३, ७, १, ११, १४, १, ३, १३<sup>३</sup>,

अज्वत् तै ३, ६, २, १, तैआ ४,

५, १, ७, ४, ४, अज्वत् श १३, २,

६, ४, ५, ६, तै ३, ९, ४, ६<sup>३</sup>,

अज्ज्यात् श २, ६, २, ६, अज्ज्यु

का १, ६, २, ३, आजी § तैआ

४, १०, ४, ५, ७, ८, १०<sup>३</sup>

अज्ज्व- -अन् श १३, २, ३, १४,

तै ३, ९, ४, ८, -अत ष जैआ

आ १, ५६, ४

अक्त्वा ऐआ ५, ३, ३, श ३, ८, १, ५,

अज्यमान- -नाय ऐ १, १९, श ३

७, १, १०,

अक्, क्ता- -क्त ऐ ४, ७<sup>३</sup>, श ४,

५, २, १२, जैड ३, ६, ७, ३, -क्तम्

ऐ १, १९, शा ८, ४, २<sup>५</sup>, ७, श

१, ८, ३, १४, २, ६, २, ६, का १, ६,

२, ३, तै २, ६, ८, २, ३, ३, ९, ३

तैआ ३, ११, १०, जैड ३, ६, ७,

१ २, -क्तस्य श ३, ४, ३, २०,

-क्ता तैआ ६, ५, १, -क्ता श

२, ६, २, ६ का १, ६, २, ३, तै

† बहुव्रीह्यपेशत्वात्प्रकरणस्य स्वार्थिन्य । मुद्रणन्तु यथादर्शनाधीनम् ॥ कालिकातासङ्घणे योऽविभक्तिको निर्देश, मैसूरसंस्करणे च यथाबन्तो निर्देश प्रथमे स्थले दृश्यते तावुमी प्रमादजाविति प्रतीम । † तैस (५, ७, २, ३) 'अजीति' इति पाठ । || (√ज्या अर्ग, √जि सा भा) § 'ए-ज्म' इति हाग मुपा दुःखत्वाच्चित्य । § आ-एवमप्रति पक्षेऽपि तथापि पदविभागस्य सम्भवात् आ/अजेर्वा इत्यादिति सन्दिग्धते अदोऽधोऽपि ॥ आ/अजत' इति मन्त्रपाठ ।

३, १२, ५, १२; -कानाम् गो २,  
 ६, ११, -के दा ३, ४, ३, २०,  
 -त्तीं दा ३, ८, १, ५  
 अक्तयत्- -न् दां २२, १  
 अक्तयती- -म् दा ८, ४, १०, २  
 अक्तयत्- -यन् सा २, ६, ४.  
 अजन- -म् दा ३, ७, (भा०)- -म् सा  
 ३, १, २  
 अजनीकात्- -म् तै ३, ४, १०, १  
 अजलि- -रिना दा १, ९, ३, ६, ३, ३, २,  
 १३, ७, ३, ४, २१, ९, ४, २, ४, १२,  
 ९, २, ६, १३, ८, ४, ५, १४, ३, १,  
 २७, तैआ १, २३, ५, गो २, ४, ८,  
 -लिम् दा ३, ८, दा १, ४, ५, १, ९,  
 १, १, ३, ९, जै ११६, -लीन् दा  
 १३, ४, १, ५, -ले दा ९, १, १,  
 ३९, -हो दा २, ६, २, १६, तै ३,  
 ३, १०, ४  
 अजलि माय्- -म् क्ष ४, ५, १०, ७  
 अजस्- -अ तै २, ५, ४, २, ता  
 १३, ४, ११, जैव ३, २, २, ४, आ  
 २, १, १, जैआ ३, १, -असा दा  
 १, ९, १, २४, २५, २, २, १, २२, ४,  
 ४, १७, ३, ४, २, १४, ७, ३, ७, १२,  
 ४, ४, १, १३, २, ३, १, २, ५, ३,  
 ६, १४, ७, २, १८, का १, २, १,  
 १३, तै ३, ८, २२, १, २, ता  
 ११, ८, १४, १२, ५, १६, १३, ११,  
 १२, १३, ४, ११, ११, २२, १४, ५,  
 २५, २, १६, २१, १०, ९, १५, ३,  
 १३, ५, ११, २५ १०, १७, गो २  
 ३, ३, -ञ्जोमि तै ३, ६, ५, १  
 अज सव्- -म् ऐ ७, १७, दा  
 १२, २, ३, ६ १०  
 अजसायन- (सा-अय)- -न तै  
 १६८, -नात् तै १६८  
 अजसायनि- नि तै ३ १२, ५, २

अजसायन(न,नि-→)नी ऐ ४, १७  
 अजसायिन्- -नी जैआ. १, ४९९  
 अजसकीय- -यानाम् तां २५,  
 १०, १७  
 अजसकीय त्व- -म् ता २५,  
 १०, १७  
 अजिन्- -अजय ऐ २, २, दां १४, १,  
 दा ६, ४, ३, १०, -अजिभि ऐ २,  
 २, दा ६, ४, ३, १०, तै ३, ६, १, २  
 अज्जीय- -स्व आ १, ६२  
 अज्येत् (अिदएत)- ताय तै ३,  
 ८, १७, ४  
 अट्णार- -स्व दा १३, ५, ४, ४  
 अ-गकार- -राङ्क् ऐआ ३, २, ६  
 अगिमन्- , अगिण् , १अणु द्र  
 अणीचिन्- ची दां २३, ५  
 अणीयस्, सी- अणीयोर्ध्वा अणु द्र  
 १अणु- -णु दा ११, ४, २, ९, जैव  
 ३, २, ५, ३, -णुभि तैआ १, २,  
 ३, १२, २, -णुमि तै ३, २, ६, ४,  
 -णो तैआ १०, १०, १  
 २अणु- णु दा १४, ७, २, ११  
 अण्वी ( णु + डीन् )- ण्वीभि श  
 १२, २, ४, १०, गो १, ५, ३, -ण्वय  
 दाआ ६, १९  
 १अगिमन्- -मा ऐ २ ३५, -माणम्  
 ऐ ४, २६, -मानम् दा १४, ७,  
 १, ४१, -आ दा १४, ७, १, २०  
 अगिञ्जी- -स्य शाआ ६, १९  
 २अगिमन्- -म दा ३, ८, ३, १८  
 अगिण्- -ष्ठ जै ९२, -ष्ठम् जै  
 ९२, छा दा ८, २, ४, २०, -ष्टौ  
 दा ८, २, ४, २०  
 अणीयस्- य ऽड्व ऐ १, २१,  
 ऐआ १, ५ १, -य तैआ १०,  
 १०, ३, जै ९२, -यसम् तैआ  
 १०, १, १ -यान् तैआ १०

११, १, ५ ३, ३, -धांस दा ७,  
 ३, २, ७, ११, १, ४, २, ४, १, ५;  
 १३, गो १, ३, ७, ९  
 अणीयसी- -स्य तां १६, २, ६  
 अणीयो(र्ध्वा-→)र्ध्वा तैआ १०, ११, २.  
 अणु जह्- -म् म २, ५, ६  
 अणुपमा तैआ १०, ११, २  
 अणु ष (सु) तैआ १, २, २  
 अणुणु, अणुमियद्- -ह्व दा १४,  
 ९, ३, २२  
 अणुपवन्त (णुडअ)- -न्तान् दा  
 १४, ६, १०, १  
 अण्ड- -ण्डम् ऐआ २, ४, १, जैव ३,  
 ३, ४, ७, ८, ११, -ण्डेषु सा १, १, ८  
 अण्ड-ज- -जानि ऐआ २, ६, १  
 अतथा √तन् द्र  
 अ-तन्द्र- -न्द्र तैआ ३, १४, २,  
 -न्द्रास तै २, ८, ७, ४  
 अ तपस्- -पसा गो १, १, २२  
 अ तप्तन्- -न् ऐआ १, ११, १  
 अ तप्रितप- -पा तैआ १, ७, ४  
 अ तम्स्- -म दा १४, ६, ८, ८  
 अ तमेर (√तय)- रु दा १, २, २,  
 १७, का २, २, १, १४  
 अतस ( ) ऐ. २, ५, ३८, ३, १६, १८,  
 २३, ४, २ १३, ६, ६, ७, १५, २३,  
 ७, १६, ८, १, ५, १२, २४, ऐआ  
 १, ३, ४, ४, १, २, २, २, २, ७,  
 शा ४, ३-१२, ११, ५, २२, ८,  
 २६, २, २८, ८, शाआ १, ७,  
 २, ११, ४, १-५, ७, १२, १४, १५,  
 ७, २, ९, ११, दा १, ५, ३, २३, ४,  
 ११, ६, ३, २६, ७, १, २०, ३, १३,  
 ८, १, ४३, २, २, ३, ५, ८, १५,  
 १, १, १, १८, का १, १, ४,  
 २, ४, ३, १०, १३, १५, ५, १, ८,  
 ६, ३, १० २, १, १, ६, २, १ ३, ३, १,

† श स्वभेद । वि वाचिशब्द आधुदात् । सोऽय च क्रिचि तया अतोदात् इति केषांश्चित्तम् । परि० द्र० ।  
 ‡ स्वभेदविमश परि० द्र० । § मैसुरमु पाठस्तु 'तपुपमा', यस्या द्र । § एकपद्ये सति द्वैत्वयोपपत्त्ये  
 वनस्पत्यादिषु एतत्समावशो द्र० । ¶ पशुमनियोगात् धान्यविशेषवचनाद् आधुदात्तादेवास्य जन्म । अर्थात्प्रवृत्ता  
 दन्तोदात्तादिति तु केषांश्चिद् ध्रम । यथादर्शनस्वरानुपपत्त्ये - ष्विभ्योपि स्वरस्तु परि० द्र० ।

१०, ११, ३, १०, १९, २३, तै १,  
३, ६, १, ४, ७, २, ३, ६, ११, २, ७,  
११, ४, १२, ८, ३, तैआ १, ६, ३,  
३, १२, १, ४, ५, ६, ४, २, ५, ७, २,  
१२; द, ४, २, ६, १, ७, ३, १,  
८, ६, १, १०, १, १, १०, १, जै ११,  
६३, १५१, १५३, १६३, २१०, आ  
१, वा ४, ६, २३, जैउ १, ९, ३,  
२, १८, ३, ६, २, १, २, ९, ३, ३, ३,  
७, ५ १, ४, ५, ६, २, ७, ८, ३, १, १,  
५, १, १०, वा १, २, १, ५, ३, १,  
८, ४, १, ५, १, १५, २, १, १, ६, १,  
१५, ७, १, ८, १, ३, १, १, ३, ५, ४,  
१, दै २, १, ३, ३, १, २२, गो १,  
३, १२, १, ४, २, ५, २५

अतसु(√अतु) - सार तैआ १०, १, ९

अतसि/तन् द्र

अतसि(√अतु) - सीनाम् ऐ ६,  
२१, शा, २४, ५, गो २, ६, ३

अतस्यम्(√स्या) - न वा १२, ५  
१, ४, २, ३, २, २

अतस्यन् - स वा १४, ७, १, २२

अति - सीनि द्र ६, ६, १, १

२ अति ऐ ४, ६, ऐआ २, ३, ३, शाआ  
१, ५, वा १, २, १, १२, ४, ११,  
१२, १३, १४, २१, ६, ६, १, १, १०,  
४, १, ११, ४, ३, ११, १, २, ८, का  
२, २, २, ७, ८, १, २, तै २, ८,  
४, ८, तैआ १०, १, १६, अतिइव  
ऐ ४, ११, जै १८

अति(→)ती अत्यन्तं द्र

अति/इ, अत्येति ऐ ४, ४६, शा  
११, ५, वा १, ८, १, १३, ६, ७, १,  
११, ८, १, २, ८, १०, १, १, ११  
१३, १, ६, १, २, ६, २, तै ३, २, ४,  
४, ८, ९, १, तैआ १०, १०, १,  
५०, १, अत्येति वा १४, ६, ४, १,  
तै ३, २, ३, १०, तैआ १, १०, ४,  
अत्येति वा १०, २, ३, ५, १३, २, १,  
६, जै ६२, अति पति वा ३,

६, ४, ५, अतिपुन्ति ऐ ६, ३२, ३३,  
३६, शा ७, ४, २, ७, ३, ऐआ  
१, २, २, वा ८, ५, ३, ७, १०,  
१, २, ८, २, ३, १५, ५, ४, १०, १२,  
१४, तै २, ७, १०, २, ११, २, जै  
८९, १६८, ता १०, १२, ६, १९,  
८, ६, २१, १२, ८, १४, ४, २, ७,  
१०, १५, अतियन्ति वा ३, ७, ३,  
१३, १२, २, २, १२, अति ह्याय  
वा १, ८, १, ८, अत्येति  
ऐ ६, ३२, जैउ २, ४, १, २०,  
अत्येति वा ९, ५, १, ३६, १४,  
४, १, ३, ८, तै २, १, ३, ७, जैउ  
२, ४, १, १९, अतीदि वा २, ६, २,  
१७, का १, ६, २, ८, अति इति  
तै ३, ३, ११, २, ता १२, ९, ३,  
अत्येति जै २०, ३, अत्येति  
वा १४, ४, १, २, अत्येति जै  
२०, ३, अत्येति जै २०, ३, गो  
२, ३, १४, अत्येति ऐ ६, ३२,  
३३, ३६, ७, १३, ऐआ २, १,  
१, वा ३, ७, ३, १३, जै २०,  
जैउ २, ४, २, १, अतीयात् ऐ ३,  
३, ११, ७, ८, ऐआ २, १, १, वा  
२, ९, वा ११, ७, १, ३, १२, ५, २,  
८, १३, २, १, ६, तै ३, २, ४, ३,  
जै १६८, जैउ २, ४, २, १, गो १,  
२ १४, अतीयात् वा ३, ६, २, २०  
अत्येति वा १३, १, ४, २, ८, ४, २  
अतीयात् वा ३, ४, १, २, ६, ३, ३,  
१, जै १४०  
अतीयात् - यत वा २, ३, ३, १३,  
-यन्तं शा ११, ५, -यन्तं वा  
१, १, २, १०, २, ३, ३, १३, ३, ८, २,  
१९, का २, १, २, १०  
अत्येति - ध्यन्तं वा १, १, २,  
१०, ३, ८, २, १९, -ध्वन्ती वा ४,  
२, १, १५  
अतीत ता - ता जै १४०, -ताम्  
म १, ३, १२

अति-वटपा(ण→)गी - णी वा ११,  
६, १, १२, -णीम् वा ११, ६, १,  
७, १२.

अति-किरिट - मू तै ३, ४, १९, १

अति/कृ, अतिचक्रे जैउ ३, २, ५, ३.

अति-कृच्छ - च्छ सा १, २, ६.

अति-कृत - मू तै ३, ४, १९, १

अति-कृत्य - मू तै ३, ४, १९, १

अति/कृम्, अतिप्रामति वा २, ५,

२, ३, ७, ३, ३, ७-१०, १२-१५, ६,

१, २, ३, २, ७, २, ८, २९, ३१, ३२, ४४,

११, ४, २, ३, १४, ७, १, ७, का १,

६, १, १७-२१, तै १, ६, ९, ४, २,

१, ४, ४, ३, ८, ९, ३, १, ७, १, ३, ता

२, ७, २, २०, ११, ८, गो २, ५, ८,

अतिप्रामति वा २, ५, २, ३, ३, ३,

३२, ३९, ४१, अतिक्रामन्ति वा २,

४, २, ६, ३, ४, २, ८, का १, ३, ३, ६,

अतिक्रामन्ति वा २, ४, २, ६, का १,

३, ३, ६, ना ४, ७, ५, अतिक्रामामि

तै ३, ७, १२, ५, तैआ २, ३, १,

अतिक्रामात् ऐ १, २, ४, वा ३, ४, २,

५, ८, १३, अत्यक्रामत् ता ६, १,

४, ५, १२, अत्यक्रामन् ता २, ७, २,

अतिक्रामेत् वा १४, ९, ४, ७, ५

३, १, अतिक्रामेयु वा ३, ४, २,

८, अत्यक्रामीत् वा १४, ६, ९,

२८, अत्यक्रामिष्ठ म २, १, ७,

अतिक्रामिष्यन् वा ३, ४, २, १४

अतिक्राम्य ऐ १, २६, ३०, ऐआ

५, १, २, शाआ ५, १, वा २, ५, २,

३० ३२, ३७, ३९, ४१, ३, ७-१०,

१२ १५, ६, १, २३, ४४, ३, ८, २,

२३, १४, २, १५, ३, १, ३०, का

१, २, ३, १४, २१, ५, १, २७ २६,

३३, ३५, ३६, २, ६-९, ११-१४, ६,

१, १५, २९

अतिक्रामत् - मन् वा ३, ४, ४, ११

अतिक्रामिष्यत् - ध्वन्तं का २, १,

२, १०



अतिक्रान्त,न्ता-न्त श १४,  
 ४,१,१३-१५, -न्तम् श २६,३,  
 ४,५, श १२, ७, ३, ९, -न्ता  
 श १४,४,१,१६  
 अति क्रमण-स्य श ११, ४,  
 २, ३.  
 अति कुष्ट(√कुश्)-घाय तै ३,४,  
 १, १  
 अति/क्षर्, अतिक्षरन्ति ता १३,  
 १२,१२, अत्यक्षरत् ऐ ४,३,श ६,  
 १,१,१२,७,३, १, १७,१८,२०,  
 २१,२२, २३,५, १,१, तैआ ५,  
 १०,१, जै १७०  
 अति खात(√खत्)-न्ता तै ३,२,  
 ९,१०  
 अति/गम्, अति गमेम तै ३,१,  
 ३,१, अत्यजिगासत् † ऐआ २,  
 ४, ३  
 अति/गा, अत्यगात् ऐ ८,२३, तै  
 २,६,१०,१, अति अगाम् श ३,  
 ६,४,५, अतिगु तै ३,७,४,१४  
 अति/गाह्, अतिगाहेमहि म १,  
 २, ५  
 अति/ग्रह, अत्यगृह्णत श ४, ५,  
 ४, २  
 अतिगृह्ण तै १,३,३,१  
 अतिग्रह-हा श १४, ६, २,  
 १, ९, -हेण श १४, ६, २, २ ९  
 अतिग्राह-घ गाभा २, १७,  
 तै १, २, ३, २, ५, ३, -द्या श  
 ४ ५, ४, २, तै १, २, २, ४, ३, २, ३,  
 ३, १, -द्यान् ऐआ ५, ३, ०, श  
 ४, ५, ४, २, -द्याणाम् तै १, ३, ३,  
 १, -द्ये तै १, ३, ३, १  
 अतिग्राह ख-म् तै १, ३, ३, १  
 अति(घ-→)घी(√घ्)-म् श  
 १४, ५, १, २२

अति/च्यु, अत्यच्यवत् तै ३, २,  
 ८, १२  
 अति जगती-यु ता १२, १०, २१  
 अति जागत-न्त ऐ ६, ३०, -तम्  
 ऐ ६, ३०, गो २, ६, ९  
 अति षण्ड-न्दाय् दै ३, १८  
 अति-च्छन्दस्-न्द शार ३, ४, श  
 १४, ७, १, २२, गो १, ५, ४, २, ६,  
 ११, -न्द सु ता ५, २, १०, ४  
 ३, १, -न्दस ऐ ४, ३, श २३,  
 ४, ६, २, ७, ३, २९, ५, श १२, २,  
 ४, ७, दै २, ९, गो १, ५, ४,  
 -न्दसम् ऐ ४, ३, २८, शार ३, ८,  
 २७, ६, श ५, ४, ३, २२, तै २,  
 ६, १७, ७, जै ९९, -न्दसाम् ऐ ८,  
 १२, १७, ऐआ ५, १, ४, श २३,  
 ८, २७, २, ६, श ३, २, २, ११,  
 ४, ६, ९, १३, तै १, ७, ९, ६, २,  
 ६, २०, ५ -न्दसि श ४, ४, ५, ७,  
 ८, ६, २, ३, १४, ३, १, ११, -न्दा  
 ऐ ५, १२, १२, श २३, ४, ८,  
 २५, १३, गाभा २, ५, श ३, ३,  
 २, ११, ४ ४, ५, ७, ६, ९, १३, ५,  
 ४, ३, २, २, ८, २, ४, ५, ६, २, ३, ३,  
 १३, १४, १०, ३, २, ७, ५, ४, ८,  
 १३, ५, १, ९, ११, १४ ३, १, ११,  
 तै १, ७, ९, ६, २, ६, १८, ४, ता  
 ४, ९, ३, ५, २, ११, ४ ३, १,  
 -न्दोभि गा २३, ४  
 अतिच्छन्दस्व-म् ऐ ४, ३  
 † अति जनु-म् तै १, ८, ८, ५  
 अति/जि, अतिजयति जै ४७  
 अति/जीव्, अतिजीवति गा ६, ५,  
 २ अत्यजीवत् ता ६, ५, १, अति  
 जीवेत् श ४, २, ४, ६  
 अति-तराम् श १, ४, ३, १, जै १५९,  
 जै ४, १०, ४, २, ३

अति ताश्-न्नाणि तैआ १, ५, १  
 अति/तु, अति तरति जै ११२,  
 जै ३, ६, ७, ८, अति तरामि  
 तै १, २, १, १५, अति तरामसि  
 ता ४, ७, ६, अति तरेम तै २,  
 ४, २, ५, ता ५ ८, ६, १४, ५, १८,  
 जै १९५  
 अति ता(रिन्-→)रिणी ऐ ७, १२  
 अति-दन्तुर-म् तै ३, ४, १९, १  
 अति/दह्, अतिदहति श ७, १, १,  
 ९, अतिददाह श १, ४, १, १४,  
 अति दान-नानि स ४  
 अति/दिस्, अतिदिशति श ४, ३,  
 ४, ३२, अतिदिशानि श १४, १,  
 १, ३२, अतिदिशेत् श ४, ३, ४,  
 ३३, १४, १, ३२  
 अति दीर्घ-म् तै ३, ४, १९, १  
 अति दुख-म् ष ५ १२  
 अति दुश्चर-म् तैआ १०, ६, ३, १  
 अति दुष्कर-म् तैआ १०, ६, २, १  
 अति दूर-म् गो २, ६, १४  
 अति धुम्-म्ने ङ ऐआ ३, १, ३,  
 ४, शाआ ७, ९, १०, ११  
 अति/दु, अतिदुदाव श १, ८, १, ५,  
 अतिद्रव तैआ ६, ३, १, अत्य  
 द्रवत् ऐ ८, २३  
 अति द्रवत्-वत् तै ३, १०, १, ४,  
 अति द्रुत-न्त श १२, ७, ३, ९,  
 १०, तै २, ६, १, २  
 अति धन्व- न ष २  
 अति/घा, अतिघते श १०, २, ३, १८  
 अति/धि, अति ध्रियति तै २, १,  
 १, ३.  
 अति/नम्, अतिनृत्यऽह्व श १, १,  
 ४, ४, का २, १, ३, ९  
 अति-नाप्ट-न्त्- श १, ८, १, ३  
 अति/निद्, न्नेद्, अतिनेदन्ति श

† अति/हन् द्र । † भाष्यीयामावातिक्रिया द्वैपद्यप्रतीतावैकल्पयै चापक इ० । व्यवहितक्रियायोग इत्यापात-  
 दर्शनम् । † वस्तुतस्तु द्वैपद्यमत्राभ्युपेय स्यात् । उभयो तत्करणयोर्द्वैतव्यदर्शनात् व्यवहितक्रिया च सम्यक्त्वात्सत्यात् ।  
 नदि साम्बावसो (=अय क्वचाना ?) निग्रहनेन सामर्थ्यमिवास्ति । तदतिहनेनेऽप्यपामार्थ्यं तु स्यादेव । अत  
 सा भा च चिन्त्यौ । † अत्र 'चन इत्यपे पाठ' । पुस्तकात् 'चन' इत्येवम् ।

१४, ६, १, १०<sup>३</sup>, अत्यनेदत् ऐ  
६, ३२

अति निस्व/तप, अति निष्टपत  
ता २, १७, ३

अति/नी, अतिनयति श ४, २, ४,  
५, ७, ५, ४, १, १, २, २, अति  
नयति श १३, १, ६, १, अति-

नयत जै १६८, अतिप्रयति  
श ५, ४, ४, ७, अतिप्रयति श ५,  
४, ४, ७, अति नेपत् म २, १, ९,

अतिनयत श ३, ६, ३, ८, अति  
नयाम श १, २, ३, ४, का २,  
२, १, १८, अत्यनयत् ऐ १, ३०<sup>३</sup>,

अत्यनयन् श ३, ६, ३, ८, अति-  
नयेत् ता ९, ९, १५, गो १, २,  
६, अत्यनैषु श ३, ६, ३, १६

अतिनयत्- नू गो १, २, ६  
अतिनीय श ३, २, २, १६, ९,  
१, २५

अतिनेतृ- ता जै १६८  
अति/पत्, अतिपताय जै १७६,  
अतिपेततु जै १७६

अति पात- तात् ऐ ४, १८  
अति/पद्, अतिपद्यते का १, १, २,  
७, अतिपद्यत ऐ ३, ११<sup>३</sup>, ४,  
१०, अतिपद्येत् ता १५, ९, ३,

अतिपादयात् जै २०७, अति  
पादयानि तै ३, ७, ११, २ अति  
पादयेत् जै १२७

अतिपाद- दात् तै १, २, ४, २  
अति पयित अति/पू द  
अति/पा, अति पाहि तै १, ७, ८, ५,  
अतिपारय, अति/पू द

अतिपारण- णाय जै १९४, २१०  
अति पितृ- ता श १४, १, ४, २९  
अति पितामह- ह श १४, ९,  
४ २९

अति पुर- प जै १, ८, ३, ७  
अति पुर- प श १३, ५, ४, ७

अति/पू, अतिपवते श ५, ५, ४, ३३,  
तां १८, ५, ४, ६, ८, ९, अतिपवते  
श ५, ५, ४, १३, १२, ७, २, १,  
अतिपवन्ते ता १८, ५, १०, ११,  
अत्यपवत श १०, ४, ४, ३, अत्य-

पवत श ५, ३, ५, ३, ४, १, ११,  
५, ४, १८, २८, १०, ४, ४, ३<sup>३</sup>.

अति पवित- तम् तां १८, ५, ३,  
-तस्य तै १, ६, ५, ५, ६, ४

अति/पू, अतिपरं तैआ ६, ११, २,  
अति पपत् ऐ ५, २, १<sup>३</sup>, तैआ  
१०, १, १६<sup>३</sup>, अतिपरि तै २, ४,  
१, ५, तैआ १०, १, १६, अति

पारय तै २, ८, २, ५, तैआ ६,  
११, २, अतिपारयत् म २, ५,  
१३<sup>३</sup>, अत्यपारयन् ऐ ४, ५, अत्य-

पीपरत् म २, ५, १३<sup>३</sup>  
अति पारयितुम् जै १९४, २१०

अति प्र/ण(←न)न्, अतिप्रणयानि  
श ६, ७, २, १६, अतिप्रणयेत्  
श ६, ७, ४, ११, ९, ४, ४, ११

अति प्र/णी (←नी), अतिप्रणयति  
का २, १, १, १४, अतिप्रणयेत्  
का २, १, १, १४

अति प्र/च्छ, अतिष्टच्छति श १४,  
६, ६, १ अतिप्रक्षयति जै १८१,  
अतिष्टच्छ तै ३, १०, ९, ४, अत्य-

प्राधी श ११, ६, ३, ११, अति  
प्राधी श १४, ६, ६, १<sup>३</sup>, जै १,  
१८, ४, १३, अत्यप्रक्षय तै ३,  
१०, ९, ५

अति प्र/च्यु अतिप्रच्यवते तै २, ३,  
२, ५ अतिप्रच्यवत तै २, ३, २,  
५ अतिप्रच्यवेत् श ८, ७, ३, ५,  
अतिप्रच्यवयति श ८, ७, ३, ५

अति प्र/च्यम् (→च्छ), अतिप्रच्यच्छति  
तै १, १, १, ९

अतिप्रच्यच्छम्- च्छन्तु तै १, २,  
१, ५

अति प्र/युञ्, अतिप्रयुङ्क्ते ता ९,  
३, २, अतिप्रयुञ्जत जै १६२

अति प्र रिक्त (√रिक्)- -क्त जै  
१३०, -क्तम् जै १३०.

अति प्र/वह्, अतिप्रवहन्ति श  
११, ५  
†अतिप्रोत्ह(ळ)- -व्य श ११, ५  
अतिप्रोढ- -म् गो २, ३, ११

अति प्र/हा अतिप्रजिहोते श २, ५,  
२, ४०  
अति/प्र, अतिप्रमुविरे श १, १, ३,  
५, अतिप्रोच्यते जै ६२

अतिप्रैप- -पम् शा ३०, ११, -पत्  
शा ३०, ११

अति/च्छु, अतिपुच्छुविरे का २,  
१, ३, २, अतिपुच्छव्यम् जै १६८,  
अतिपुच्छामहे जै १६८

अति/भू, अति भवति ता १९,  
१६, २, २२, ८, २, अति भवन्ति  
ता २४, १७, २, २५, १, ९, ११, ३,  
अति अभवत् ता १९, १६, २,  
२२, ८, २, २७, १, ९, अति

अभवताम् ता २४, १७, २, २५,  
११, ३,  
अति भव- -वे तैआ १०, ४३, १

अति/मन्, अति मन्थते ऐआ  
२, ३, ३<sup>३</sup>, श ११, ९, १, १, अति  
मन्थे जै १, १, ६, ५, अतिमेने श  
११, ६, १, १, अत्यमन्थत ऐ ४,  
२८, तैआ ५, २, ३, अत्यमन्थताम्

ऐ ४, २८<sup>३</sup>, अत्यमन्थन्त ऐ ४, २८,  
जै १, ११, २, ६, अतिमन्थेत् ऐ  
३, ११<sup>३</sup>, ऐआ २, ३, ३, श ५ १ १,  
१, ११, १, ८, १

अतिमन्थ्य जै १, ११, २, ३, ५  
अतिमान्- -न श ५, १, १ १,  
११, १, ८, १, -नेन श ५,  
१, १, १, ११, १, ८, १<sup>३</sup>, गो १, २,  
१०<sup>३</sup>

अतिमर्शम् (←√मृश+णमुल) ऐ ६,  
 २८<sup>१</sup>, अतिमर्शांश्च ऐ ६, २८<sup>१</sup>  
 अति मात्र- -म् जै ४५  
 अति/विद्, अतिमेवयति ता ५, २,  
 १२  
 अति-मिर्मिर- -म् तै ३, ४, १९, १  
 अति/सुच्, अतिसुच्यते धा १३,  
 ३<sup>१</sup>, धा २, ३, ३, ५, ५, २, ३, ५,  
 ४, १, १, ११, २, ३, ५<sup>१</sup>, १४, ६, १,  
 ५-७, जै ५, जैउ १, १, ३, ५,  
 ३, ४, ५, १, अति सुच्यत धा  
 ११, ५, ६, ९, तै ३, १, ६, २,  
 अतिसुच्यते धा ३, ४, १, ८, अति  
 मुच्येयदिति तै ३, १, ६, २, अति  
 मुमुचे धा १३, ३, अतिमुमुचिरे  
 धा १३, ३, अतिमोक्ष्यामहे धा  
 ३, ४, २, ८, अयमुच्यत धा १४,  
 ४, १, १२-१७, अति अमुच्यत  
 धा १, २, ३, २, का २, २, १, १६,  
 अति अमुच्यते तै ३, १, ६, २,  
 अयमुच्यन्त धा ३, ४, ३, ८,  
 अतिसुच्येत धां २, १  
 अतिसुच्य ऐ ३, १४, धा १५, ५,  
 जैउ ४, १०, १, २  
 अतिसुच्यमान- न जैउ १,  
 १०, २, ६<sup>१</sup>  
 अतिसुक्त- -का धा २, ३, ३, १०,  
 ११, २, २, ५  
 अतिसुमुधान- -न धा १५, ५  
 अतिसुक्ति- -क्ति धा १०, ३, धा  
 २, ३, १, ९, १४, ६, १, ५ ८,  
 -क्तिम् धा. २, ३, १, १२, -क्या  
 तै ३, १, ३, १, -क्ये तै ३, १,  
 ६, २  
 अतिमोक्ष- -क्षा धा १४, ६, १, ८  
 अति भेमिष्(√मिष्)- -म् तै ३,  
 ४, १९, १  
 अति/यञ्, अतियजने जै ८६,  
 अतियजन्ते ष १, ६, अययज-  
 च्वम् जै ८६, अययजामहि जै  
 ८६

अतियष्ट(व्य→)व्या जै ८६.  
 अति/या, अतियसु जै २०४  
 अति-रात्र- -त्र ऐ ३, ४, १<sup>१</sup>, ४, ४<sup>१</sup>,  
 १७<sup>१</sup>, धा २५, १४<sup>१</sup>, धा ३, ९, २,  
 ३३, ४, २, ५, १४, ६, ३, २, ५, ५,  
 ३, ५<sup>१</sup>, १०, २, ५, १६, १२, १, ४,  
 १, ३, २, १, १, ५, ३, ११<sup>१</sup>, ४, १,  
 १६, ३, १, ३, १३, ३, १, ४<sup>१</sup>, ३, ६<sup>१</sup>,  
 ५, ३, ९<sup>१</sup>, १०, ४, ३<sup>१</sup>, ४, ५, ६, ७, ६,  
 १, ८, ९<sup>१</sup>, ७, १, १२<sup>१</sup>, तै १, ३, ४, १,  
 जै १४७, १५३, १५७<sup>१</sup>, १६०, ता  
 ४ १, ५ ८, ८, ११, ९, ७, ११, १०,  
 ४, १<sup>१</sup>, १६, ३, ५, १९, ६, ३, २०,  
 १, ३, ४, ८, ७, १, १०, १, ११, १,  
 ११, १२, १, १३, १, २, २१, ४, १,  
 १०, ९, ६, १२, १, १४, १, १५, १,  
 २२, २, १, ४, ३, १, ७, ४, १, ५,  
 १, ६, १, ७, १, ८, १, ५, ९, १, ६,  
 १०, १, ११, १, ५, १२, १, ५, १३,  
 १, ४, १४, १, १५, १, ५, १६, १,  
 ४, १७, १, १८, १, २३, १, १<sup>१</sup>,  
 ४, २, १<sup>१</sup>, ३, १<sup>१</sup>, ४, १<sup>१</sup>, ५, १<sup>१</sup>, ६,  
 १<sup>१</sup>, ४<sup>१</sup>, ७, १<sup>१</sup>, ६, ८, १, ९, १<sup>१</sup>, ११,  
 १<sup>१</sup>, १२, १<sup>१</sup>, १४, १<sup>१</sup>, १५, १<sup>१</sup>, १६,  
 १<sup>१</sup>, १७, १<sup>१</sup>, १८, १<sup>१</sup>, १९, १<sup>१</sup>, २०,  
 १<sup>१</sup>, २०, १<sup>१</sup>, २३, १<sup>१</sup>, २५, १<sup>१</sup>, २६,  
 १<sup>१</sup>, २८, १<sup>१</sup>, २४, १, १<sup>१</sup>, १०, १२, ३,  
 १<sup>१</sup>, ३, १<sup>१</sup>, ४, १<sup>१</sup>, ५, १<sup>१</sup>, ६, १<sup>१</sup>, ८,  
 १<sup>१</sup>, ९, १<sup>१</sup>, ११, १<sup>१</sup>, ४, १२, १, १३,  
 १<sup>१</sup>, १४, १<sup>१</sup>, १५, १<sup>१</sup>, १६, १<sup>१</sup>, १७,  
 १<sup>१</sup>, १८, १<sup>१</sup>, १९, १<sup>१</sup>, २०, १<sup>१</sup>, २५,  
 १, १<sup>१</sup>, २, १<sup>१</sup>, ३, १<sup>१</sup>, ४, १<sup>१</sup>, ९, १<sup>१</sup>,  
 १०, ३, ११, १<sup>१</sup>, १२, १<sup>१</sup>, १७, १<sup>१</sup>,  
 ष ३, १२<sup>१</sup>, ४, २, गो १ ४,  
 १४<sup>१</sup>, २२<sup>१</sup>, ५, २<sup>१</sup>, ३<sup>१</sup>, ४<sup>१</sup>,  
 ४, २१, २, २, १४, -ग्रम् ऐ ३,  
 ४१, ४, १०, धा १७, ५<sup>१</sup>, धा ४,  
 ६, ९, २१, १२, १, २, १, ३, ३, ८,  
 २२, २, १, १, ५, ३, ५, १०, ३, ५,  
 १२, १३, ६, १, ९, तै १, २, २, १,  
 ७ ४ ७ ३ ३ ७ २ ४ ३ जै ७८

ता ४, १, ४, २३, २, २, सा २, ४  
 ३, ष ३, २, गो १, ४, ४, ७, ८,  
 ९<sup>१</sup>, १०<sup>१</sup>, १४, १६, १७, २१, ५,  
 ६, -त्रयो ता २०, १०, १,  
 -ग्रस्य ऐ ६, २३, -त्रा धा १२  
 २, १, ६, ता २१, ५, १, २३, ८, ३,  
 २४, ११, ४, -त्राय धा १२,  
 २, ३, ११, गो १, ४, २२, -त्रा-  
 भ्याम् ता १०, ४, २, -त्रै ऐ  
 ५, ३, ४, ६, १५, ३१, धा ९, ४, ४,  
 १५, १६, ता २७, १०, ३, -त्रेण  
 धा १९, ३, धा १०, २, ५, १६,  
 १०, २, ३, १०, तै १, ३, ४, २, ३,  
 ३, १२, ५, ५, ता ९, ३, ९, ३, १,  
 २०, १, २, २, ४, २, ५, २, ६, १,  
 ५, १, ८, १, ९, १, १०, १<sup>१</sup>, गो १,  
 ४, २१, ५, ८, -त्रौ, ऐ ४,  
 २३, २४, धा १२, २, १, ६, जै  
 ११८, ता १०, ४, २, ३, २३, १,  
 ३, २४, १०, १<sup>१</sup>, १४, ८, १६, ६,  
 १७, ४, २५, १, १५, २, ६, १५, १,  
 गो १, ५, २३  
 अतिरात्र षोडशराक- -केषु ष  
 ४, ३  
 अति/रिच्, अतिरिच्यते ऐ ७, ०६,  
 धा १८, १, धा ४, ५, ८, १, तै  
 १, ४, ५, २, अतिरिच्यते धा ३,  
 ९, ३, ३, ४, ६, ३, ३, २६, १२, २, २,  
 ६, ७, अतिरिच्यते तै १, ४, ५, १,  
 २, ३, ४, ६, ५, ५, अतिरिच्यते धा  
 १, ४, १, ८, जै ८८, ८९, १४७,  
 १८२, ००६, ता ९, ७, ३, ३, ६,  
 ७, ११<sup>१</sup>, १२<sup>१</sup>, १२, १३, २, १६,  
 २, ८, १९, ११, १०, जैउ १, १८,  
 २, ५, सा ३, १, ५, ष ३, ष  
 ३, ७, गो १, ४, १८, १९, अति-  
 रिच्येते ऐ ४, १, धा १२, २, ३,  
 ७, तै. १, २, २, ३, ता १९, ३,  
 ९, २०, १, ५, गो १, ४, १८,  
 अतिरिच्यन्ते धा १२, २, ३, ६, २,  
 १, १, जै ८९<sup>१</sup>, १४७, ता २०,

१२,४, गो १,४,१८,१९, ५, १,  
 अत्यरिच्यत श. ३, ३, १, १३,  
 तैआ ३,१२,२, ता ७,७,१, ८,  
 ६,१, ९,६,९,२,३, १२,१३, १,  
 ता १,१,२, जैठ १, १७,२, ७,  
 १८, २, ५, अत्यरिच्यन्त श ४,  
 ५, ३, १, गो २, ५, ९, अति-  
 रिच्येत श ३,१,१,३,३,१, १३,  
 अतिरिच्येत श ४, ५ १०, ८<sup>५</sup>,  
 अतिरिच्येत तै १,४,५, ४<sup>५</sup>, ता  
 ९,७,१,३,६, ८, ९, ११<sup>५</sup>, अति  
 रिच्येरन् श ६,२,२,२८<sup>५</sup>, अति-  
 रिच्येरन् श ८,७,२, १६, अत्य-  
 रेचि श ४, ५, ३, ११, अति-  
 रिक्षत श ४, ३, ४, १८, अति-  
 रेचयति शा २७, १, श ४, ५,  
 ३,७, ९,५,२,३,११, २, ३, ९,  
 अतिरेचयति शा १०,२,१, ४,५,  
 ७, तै ३, ८, १०, ४, अति  
 रेचयति शा १०,१,३,१०, अति-  
 रेचयन्ति श १३,१,७, २, ५, २,  
 १०, अति रेचयन्ति श ८, १,  
 ३,७, ता ४, ८, ८, ७, १, ३,  
 अति रेचयथ शा १०, ४,३,६,  
 अतिरेचयाद्भक्तु शा ११,२, ३,८  
 अतिरेचयामि श ७, ४, १, ४<sup>५</sup>,  
 ८,७,२, १९,९,४,२, २८,३,१<sup>५</sup>,  
 ५,१,४<sup>०</sup>, १०,४, १, १९, अत्य  
 रेचयत् तैआ १०,६२,१ अति-  
 अरेचयन् श १०,१,३, ७, अति-  
 रेचयेत् श ४ ६,९, १०<sup>५</sup>, तै ३,  
 २, २, ४ अतिरीरिचि श ४ ४,  
 २,१७, अत्यरीरिचत् शा ११, २,  
 ३ ७, अत्यरीरिचन् शा ११, २,  
 ३, ७, अत्यरीरिचम् शा १४, ९,  
 ४,२४ अत्यरीरिचाम ऐ ५,२४  
 अतिरिक्त- क्क शा २६,३, श २,  
 ६,३,८ ४ ४ ३,४<sup>५</sup>, ८<sup>५</sup>, १०, ५,  
 ४,३,१०<sup>५</sup>, का १,६,२,५, तै १,  
 २,२,२ ३ ३,१, १०, जै ७६<sup>५</sup>

तां. ६,१,५<sup>५</sup>, ९, २, ४, ७, १०,  
 १६,३, ७, १८, ६, १९<sup>५</sup>, -क्कम्  
 ऐ १,१७, ५, २४, ऐआ १, ४,  
 २, शां ११,६, १४,५, शा. १, ४,  
 १,३८<sup>५</sup>, ९,१,१८, २,३०, ४,४,  
 ३,३<sup>५</sup>, ४,८,५,४,६,५,२, २२,  
 ८,४,४,८<sup>५</sup>, ६,१,११<sup>५</sup>, १३<sup>५</sup>, १४,  
 ७,२,१९, ९,४,२, २८, ३, १५,  
 ५,१,४०, ११,१, २, ९<sup>५</sup>, ४, ४,  
 ८,१०, १३, १,३, ८, २,६, ८, तै  
 १,६,४,५,१०,१, ३,३,३, ५,९,  
 १०<sup>५</sup>, ७,११,१<sup>५</sup>, ८, ८, ४, ९, ४, ८,  
 १०,३,१,११, ६, १, तैआ १०,  
 ६३,१, जै ६०, ७६<sup>५</sup>, १३१, तां  
 ९,२,४<sup>५</sup>, ७, १०<sup>५</sup>, ११,५, १४, १५,  
 १२, ०३, १०<sup>५</sup>, १६, २, ८, १८,  
 ६, १९<sup>५</sup>, -क्कल्य श ८, ७, २,  
 १६<sup>५</sup>, ९,५,२,१, तां ६, १, ५,  
 -क्का श ४,५,३,५, ५, ४, २,  
 १०, ६,५,२,२२, ११,१, २, ५,  
 -क्का शा ७,८<sup>५</sup>, श १, ९, २,  
 ३०, २,६,२,४<sup>५</sup>, ४,४,३, ३, ८,  
 ६,१,११,१३,१४<sup>५</sup>, ११,१, २,७,  
 वा १,६,२,२<sup>५</sup>, तै ३,३,९,१०,  
 -क्कात् गो २,२,५, -क्कामि श  
 २,५,२,१४, २२<sup>५</sup>, ४, ४, ३, ३,  
 का १,५,१,१२, १९<sup>५</sup>, तै ३,३,  
 ९,९, जै १४७, १६४, -क्काम्  
 श १,९,३,३०, तै १, २, ५,४,  
 ता ६,१,५, -क्के शां ११, ६,  
 श ४,४,३,४, ८, ११,१, २, ६,  
 तै ३,३,९,१०, ता ८, ७, १०,  
 केन ता ११,५ १५ १२,१३,१०  
 अतिरिक्तत्व- त्वानि ५, ११  
 अतिरिक्तसोम- म शा १८, १  
 अतिरिक्तस्तोत्र- म्ता २०,३,१  
 अतिरिक्तोक्थ- क्थम् शा २७,  
 ३<sup>५</sup>,४,३०,११, -क्कथानि शा ३०,  
 ११, गो २, ५ ११, -क्कथे गो  
 २,५,९

अतिरिक्तोक्थ यत्- -वान् गो २,  
 ५,९ अर्थाङ्क-, द्र  
 अति/रच्य, अतिरोचते ऐ ४, १८,  
 श ६,४,४,२,१४,५,१,९, अति  
 रोचते श ७, ४, १, १०. अता  
 गोक्-, द्र  
 अति/रह, अतिरोहित तैआ ३,  
 १२,१  
 अति एव(ण→)णा- -णा गो १,  
 १,३  
 अति लोम(श→)शा- -म् तै ३,  
 ४,१९,१.  
 अति-लोहित- -ता तैआ १,९,२,  
 -तानाम् तैआ १,१७,१  
 अतिलोहिती- -नाम् तैआ १,  
 १७,२  
 अति/वद्, अतिवदति तै १,३,६,  
 २,८, ३, २, तां १०, १३, ५<sup>५</sup>,  
 १२,१३, १६, १९, ६, १, अति  
 वदेत् ता १२, १३, १५, अत्यु  
 वादी श १४,६,९,२०, अति  
 अवादी जै ६<sup>५</sup>, ५ २, २  
 अत्युय ऐ ६,३३<sup>५</sup>  
 अतिवदत्- दन् जै ६, -द्वद्दव  
 जै ६  
 अतिवाद्- -द् गो २, ६, १३,  
 -दम् ऐ ६,३३, गो २,६, १३,  
 -देन ऐ ६,३३<sup>५</sup>  
 अति/वह, अतिवहति शा १३, ८,४,  
 ६, १४,४,१,१७, जैठ १,२,३,७,  
 ३,२,४,३<sup>५</sup>, ५<sup>५</sup>, ७, १०, ५, १०, ११,  
 अत्यवहत् शा १४,४,१,१२ १७,  
 जैठ २,४,२,२-६, अत्यवाक्षिप्  
 जैठ २,१,१,५, ८, ११, १४, १७  
 ४,१,६ ९, १२, १५, १८  
 अतिवाह- म् जैठ ३,२,४,१०  
 अति वोढु- दा श १३, ८,४,६  
 अति/रविद्, अतिविदे त्ति २,८,  
 ६,७  
 अति वि/धा, अतिविधुते श १०,

† 'अतिविधे' इति बाह्य पाठ तु (क० ५ ६२,९) इहापि, अति/व्यध् द्र०।

२,३,१८, अतिविदधीत श १०,  
२,३,१८

अति बीत(√व्ये)- त ऐआ ५,३,३

अति/वृष्, अतिवृष् श १,८,१,३<sup>२</sup>

अति व्यधि- धि ऐआ ५,२,१

अति/व्यष्, अतिव्यष् जैड १,  
२,३,४

†अतिविधे शा १८,१३

अतिव्याधिन्- धी श १३, १,

९,२<sup>३</sup>,३,५,९<sup>३</sup>, तै ३,९,१९,२<sup>३</sup>,

जै १५०, जैड १,१,४,२

अति-मृत्- मद्भि तैआ १,१०,३

अति/मृत्तय,अनिमृत्तयानि जै १४३

अति/वासु, अतिवासति ऐ ४,६<sup>३</sup>,

१०<sup>३</sup>, ११<sup>३</sup>, अतिवासन्ति शा

२८, १०<sup>३</sup>, अतिवासैव ऐ ४,

१०<sup>३</sup>, ६,८,२३, अतिवास्यते ऐ

६,२३, शा २८,१०

अतिशस्त- मृ ऐ ३,११

अतिशस्त,स्या- स्य ऐ ४,

१०, -स्या ऐ ४,१०

अति-शाय(√शी)- य शा २३,२,

-यम् ता ५,१,१९

अति शातीय- ये जैआ १,५०२

अति/शिष्,अतिशिष्यात् ष २,१०

अतिशिष्ट,शा- इम् श ४,१,२,

४, -ष्टा शा ३,५

अति शीघ्र- मृ स १

अति शुक- मृ तै ३,४,१९,१

अति श्लक्ष्ण- मृ तै ३,४,१९,१

अनि (स→)पद्- द्वा जैआ ३,४

अतीपद्- द

अति/स्रु(→स्रु) अतिस्रुयन्ति ता

९,३,७, अतिस्रुयु ता ९,३,७,

८,९<sup>३</sup>,११

अति/षा(←रपा), अतिविष्टति

श ४,५,३,३,३,५,५,१,३,३,

१,१,१,७, १,१४, अतिविष्टति

४,५,२,२,३, १३, ६, १,१,७,१,  
१४, तैआ ३,१२,१, अतिविष्टे

यम् श ४,५,३,२,२,३,६,१,१,

शुत्यष्टाव श १३, ५,४,१२

अतिष्ट- -ष्टा श १३,५,१,९<sup>३</sup>,

-ष्टाड्वय श ४,५,४,२<sup>३</sup>, -ष्टा श

५,३,३,६<sup>३</sup>, १०,६, १, ९,११,

१४,५,१,२<sup>३</sup>, -ष्टाम् श १०,

६,१,९<sup>३</sup>

अतिष्ठा वन्(वनिष्)- -वा श ५,

४,२,५<sup>३</sup>, -वान श ४,५,४,१,२

अति-सासिद्धि- मृ स ३

अति सन्ध- मृ श १,७,४,३

अति सर्व- -र्वेण ऐ ८,७

अति साम (←मन्+अच्), -माय

जैड ४,११,५,१५

अति/स्र, अत्यसरिष्यन् जै १२९

अति/स्रन्, अतिस्रन्ते शाआ ३,

२<sup>३</sup>, अति स्रजेते श १,९,३,२,२,

अतिस्रजन्ति गो २, २, १८,

अति स्रजामि म १,७,२, अति

स्रश्ये ऐ ३,४२<sup>३</sup>, अत्यस्रजत, श

१४,४,२,२,३,२६,

अतिस्रष्ट- ष श १२,६,१,३८,

का १,३,३,१०

अतिस्रुज्य- ज्य श १,९,२,२

अति स्रष्टि- षि श १४,४,३,

१४<sup>३</sup>, -ष्ट्याम् श १४,४,२,१४

अति/स्रुप्, अतिस्रुपति श ६,

९,३,६, तै ३,१०,८, १, अति

स्रुपति श ६,६,३, ६, अतिस्रुपं-

न्ति तां २५, १५, ४, अत्यस्रुपन्

ऐ ४,२७,७,३, अतिस्रुप्यन्ति

श ४,६,९,१६ अत्यस्रुप्यन्त

श ४,६,९,१६

अति-स्नन- न गौ १३,०

अति सुत(√सु)- त. ग ५,५,४,

अति/स्रु, अतिस्वरति ता १३,१२,  
११

अतिस्वयं- यं सा १,१,१४

अतिस्वार- र ता ८,९,१४,

-रेण ता ८,९,१५,१६,१७

अति/हन्, अत्यभिधासवः ऐआ

२,४,३

अतिहत- तौ श १०,५,२,१३

अति/ह्रा, अतिह्राय तै २,१, ४,४,

ता १२,११,१९

अतिह्रान- मृ श ४,२,३,४

अति/ह्र, अतिहरति श ३,४, २,

२२, अतिहरति श ३,४,२, २९,

५,१,२,१,७, ५ २,३

अतिहृत्य श १, १,१,२१,८,७,

३,५

अतिहरत्- मृ शा १,७<sup>३</sup>,

अति-इव- मृ तै ३,४,१९,१

अतीकाश(←ति)- न शा ८,५,

-शा ऐ ८,१७, -शाच् ऐ ८,१२

अतीकाश(अति/इ+काप्)- मृ तै

३,४,११,१

अतीन्द्रिय( तिडर्)- मृ ऐ १,१३

‡अतीपान( अति/१पा)- -नात्

तैआ १०,१,१३

अतीरेक( ति/रिच्)- क श ४,

५,१०,८

अतीरोक( ति/रिच्)- द्वा जै

११७

अतीपद्( तिडभ)- ऋ आ ७,२४,

३,२५,८, ९, -द्वा आ २,४,७-९

अर्धसल( तिडभं)- मृ तै ३, ४,

१९,१

अर्धसल( तिडभ+अच्)- इ तै

३,१०, ९,३

अत्यमिष्टोम( तिडभ)- म सा १,

४,३, गा १,५,३३

अत्यम( तिडभ)- ष जैड ३,१,

५, ६

† शारान्तरीयपठानु-अति/रिच् इत्यत्र द्वा । ‡ अतिष्ठ' इत्यत्र यथापुत्रा सप्तपत्यल्लघो ह्रातेनविष्टव्य ।  
मन्वापरासद् नितरां दुर्ष । †शाठनेदाद्/पमे स्वमिति गण्ट. अति/ गम् द=। ‡यथापुत्रा म्पो दुर्ष ।

अत्य-(तिडअ)-नु/वच्, अत्यनृचिपे  
जै १५  
अत्यनृक- मू तै ३,७,११,१  
अत्यन्तिक-(तिडअ)- के श ३,५,  
३,१९  
अत्ययन( ति/इ)- मू जै १,२  
अत्यराति( तिडअ)- तये ऐ ८,२३,  
-ति ऐ ८, २३, -तिम् ऐ  
८,२३.  
अत्यर्ज् ( ति/अर्ज् ), अति अर्जते  
ऐ ३, ४२, अती अर्जाते ऐ  
३, ४२, अत्यर्जति ऐ १, १०,  
अत्यर्जसि ऐ ३, ४२, अत्य-  
र्जन्ति ऐ १,१०,७, २६, अत्या-  
र्जत ऐ २, २५, ३, ४२, अत्या-  
र्जन्त ऐ २, ८.  
अत्यर्द-(तिडअ)अत्यर्द आ २, ४४८  
अत्यर्हं ( -ति/अर्हं ), अतिडइव  
अर्हेति ऐ ४, ११, अति... अर्हात्  
ऐ ४, ११  
अत्यल्प- मू गो २, ६, १४  
अत्यर्श-( ति/२अर्श ), अत्यर्शनाति श  
१, १, १, १, १, १, १, १, १, का २,  
१, १, ७, अत्यर्शनात् का १, १,  
४, १, २, १, १, ६, अत्यादान द्र  
अत्यस् ( ति+१अस् ), अत्यस्ति का  
२, १, ४, १०, अत्यस्तु ऐ  
१, १०  
अत्याह् ( अति+आ/ह् ), अत्याकुर्वन्ति  
श ३, २, ४, २२  
अत्याक्रम् ( ति+आ/क्रम् ), अत्या-  
क्रामति तै ३, ३, ७, ७, ९, अत्या-  
क्रामत् गो १, १, १५  
अत्याधा ( ति+आ/धा ), अत्या-  
दधाति ऐआ ५, १, ३, अत्यादधौ  
जै ४५  
अत्यानन्द( तिडआ )- न्देन श ६

२, १, ६  
अत्यानी-(ति+आ/नी), अत्यानयति  
तै १, ६, ९, ४  
अत्यायम्-(ति+इ+णमुल) ऐआ २,  
१, १, श २, ५, १, ४, का १, ४,  
३, ४  
अत्यायु-पात्र- मू ता १, २, ४, ६,  
५, ३, ७  
अत्यायुम्( तिडआ )- पम् ता २५,  
८, ३  
†अत्यादान- नान् तैआ १०, १, १३  
अत्याश्चरित ( -ति+आ/श्चु )- मू  
तै ३, ७, ११, १  
अत्युक्थम्-(तिडउ)- कथ ऐ ३,  
४१  
अत्युद्य अति/वद् द्र  
अत्युन्मन्थ्-(ति+उत्/मन्थ्)अत्युद-  
न्मात् जै १९८  
अत्यु( तिडउ )द्व/हा, अत्युञ्जिहीते  
श ७, २, १, १४  
अत्युपयज् ( ति+उप/यज् ), अत्यु-  
पयजति श ३, ८, ४, १८, अत्यु-  
पयजति श ३, ८, ४, १८, अत्यु  
पयजेत् श ३, ८, ४, १८  
अत्युर्वाञ्छ ( तिडऊयडअञ्छि→ञ्छ )-  
क्ष तैआ १, ६, १  
‡अत्योत( ति आन )- त्त तैआ १,  
१०, ४  
अतिविक्षमाण्( तिज् )- ण श २,  
२, ३, १  
अतिधि(√अत्)- धय तै ३, ७, ९,  
१, तैआ ७, ९, १, -धि ऐ १, १६,  
४ २०, ऐआ १, १, १, श २३,  
३, श ३, ४, १, २, ५, ४, ३, २२,  
६, ७, ३, ११, ८, १, १, ४, तै २,  
४, १, १, ७, १०, ७, १२, ५, तैआ,  
१, ८, ७, ८, १०, १०, १, ५०, १,

आ १, गो १, १, ३, १; -धिम्य  
सा १, ३, ६, -धिमू ऐ १, १६,  
१७, ५, ६, एआ १, १, १, श  
२३, १, शाआ १, २, श ४, २,  
४, २, ४, ६, ८, १, ६, १, ३, ५, १,  
१२, तै १, २, १, १०, २, १, ३,  
९, ४, ३, ६, ता ४, ६, २१, १४,  
१२, १, -धे श ३, ४, १, ११.  
अतिधि-देव- च तैआ ७, ११, २  
अतिधि-मत्- न्ती श ८, २  
अतिधिमती- ती ऐ १, १७,  
-त्यौ श ८, २  
अतिरिचत् तैआ १, ६, १  
‡अतिरोहित(तिरस्/धा)- त्त श  
१८, ४,  
अतिष्ठमान, ना(√स्था)- ना श ३,  
४, २, १, ५, ३, ४, २१, नान् श  
३, ७, ३, ११, १३  
अतिष्ठनाम्(इण अ)- प्र श ५,  
२, १, ७  
अतिथे- थम् जै १३९, ४, ३, १,  
-थेन श ११, ४, २, १४  
अतुप- पात्रुद्व श २, ५, २, १४,  
का १, ५, १, १२  
अतूर्त(√स्वर)- त्त ऐ २, ३७,  
श १, ४, २, १२, तै ३, ५, ३, १  
अतृणाद- द श १४, ४, ३, ५  
||अतृस्- मू स ३  
अतेजस्- जा तै ३, ७, १, १  
अतेजस्क- मू श १४, ६, ८  
अत्ति(√अद्)- ति श १४, ५, ३, ६  
अत्तिच्छन्दस्- न्दा श ८, ६, ३, ३  
अचू(√अच्)- चा ऐ ८, १३, १७,  
ऐआ २, १, २, श १, ३, २, १, १, १५,  
५, ४, १८, ८, ३, ५, ६, ४, २, १, ३,  
४, ९, १६, ५, ४, ४, २०, ६, १, ३,  
२५, ७, ५, २, १४, ८, ६, ३, ५, १०,

† पाटोऽतिविकृत इवाऽऽमिति । 'अत्यदानात्' इत्यस्य लक्षणानुसारित्वं स्यात् । मन्थयस्वाऽऽद्वस्त्वं धेयव्यं  
रुद्रम् । ‡ अतीव वैकृतं गतं पाठः । अति उत्/मन्थे रूपं स्यादिति । § 'अत्यञ्जत' इति भाष्यीयो विभागधिन्य ।  
तथात्वेऽन्तोदात्तात्वात्पुनरपरोरिति दिक् । विस्तरस्त्वन्म्यं द्र० । § 'अतिलोहित' इत्यानन्दप्रममुपा चिन्त्य । 'स्वर  
रहितमुपा चिन्त्य । तदुत्पत्तिरिति । ||अनु-खम्' इति या (२,४)पाठः ।

५, २, १८, १९, ६, २, १<sup>२</sup>, २, ३, ४,  
 ५, ५, ११, ७, १, ३, १४, ५, २, ६,  
 जै १०६ - चार श १३, ८, १,  
 १, जै १०६<sup>२</sup>, - चारम् श १, ३,  
 २, १२, १४, ५, ४, १९, २०, ८, ३,  
 ७, ५, ४, ४, २०, २१, ७, ५, २, १४,  
 ८, ७, १, २<sup>३</sup>, २, ०<sup>३</sup>, ४, ३, ५,  
 १०, १, ३, १, - तु श ६, १, २,  
 ०५, जै १०६, - त्रै श ४, २,  
 १, २९

अत्रि- त्री ऐआ २, १, २

अथ(√अन्)- -य श १३, १, ६,  
 १, तै ३, ८, ९, १, १०, ८, १, ता  
 १, ७, १, -यम् ऐ ५, १६, ऐआ  
 १, २, १

अत्र ऐ १, १७, २१, २९, २, ७, १९,  
 २६, २८, ३, ३, ७, १७, २१, २२,  
 २८, ४, ८, १४, २०, ५, ७, ऐआ  
 २, ३, ६, शा ३, ९, ८, १०, ६,  
 १७, १, १८, ८, १९, ५ २४, १,  
 ०७ १, २९, ५, ३०, ४, शाआ १,  
 ५<sup>३</sup>, २, १०, ११, ७, २, ८, ११, श  
 १, १, ३, १२, ४, ३, १७, १८, २, २,  
 ११, ३, ७, ५, ६, १०, १४, ४, ४,  
 १०, ५, ४, ५, १, २०, का १, २, २,  
 ८, ३, ८, ३, १, १७, ४, १, ४, ३,  
 १०, ५, १, २५, ३८, ६, १, ९,  
 २४, २, ८, २, १, १, ३, तै  
 १, ४, ७, ३, ३, १, ४, ५, ७,  
 ८, १०, १५, ५, १-१५, तैआ  
 १, २, ४, २, ४, १, ६, १, ४, ७,  
 १, ५, १, ७, ६, ५, ६, १, २, ३, २,  
 १, ४, १, ७, २, ९, १, जै ११, ८५,  
 ८९, १०८, १२२, १२७, १४४,  
 १५१, १७६, १८४, १९२, जैउ  
 १, २, ३, ६, ४, ३, १, १७, २, ३, ५,  
 ८, १०, ४, ९, ३, ३, १, ४, ता ६,  
 ८, २४, १९, ३, ०, सा २, ४,  
 ०, ३, ६, १, म १, १, २, २, ३, ६,  
 ७, १, गो १, १, १४, २, ७, २,  
 ३, १२

अ(न→)ना तैआ ६, ३, २, ५, ३,  
 ७, १, जैउ १, १७, ३, ५, ८, १२  
 अत्र सद्- -द जैउ ४, ११, ३, ३  
 अत्र(स्तु→)स्तु(√नस्) श १, ९,  
 १, ५

अत्रि- त्रय ऐआ २, २, १<sup>३</sup>, शा  
 २४, ३<sup>३</sup>, ४, -त्रि श १, ४, ५,  
 १३, ४, ३, ४, २१, १४, ५, २, ६<sup>३</sup>,  
 तैआ १, ११, २, २, १९, १, जै  
 १४५, १९९, ता ६, ६, ११, २१, ९,  
 २, गो १, २, १७<sup>३</sup>, ३, १९<sup>३</sup>, -त्रिणा  
 तैआ ४, ३६, १, म २, ७, १, -त्रिम  
 श ४, ३, ४, २१, ता ६, ६, ८, -त्रे  
 आ १, १९, ८०, ८८, ३७१, जैआ  
 १, ८८, ३१९, ३७१, २, ४

अत्रि घन्(वति) तै २, ४, १, ५,  
 तैआ १०, १, १६

अत्रिन्(√अद्)- -त्रिण ऐ २, २, ५  
 ३, १<sup>३</sup>, -त्रिगम् ऐ १, १६, २, ०,  
 तै २, ४, १, ७, ५ ३, १<sup>३</sup>

अ त्वक्- गृ श ५, २, १, ६

अ त्वरमाण(√त्वर)- -ण सद्व घा  
 १५, ३, ४

अ त्विप्- पम् गो १, १, २०  
 अत्सवरक- -कै ता २७, ४, ४

अथ ऐ १, २, ६, ८, १३, १४,  
 १६<sup>३</sup>, २०, २९<sup>३</sup>, ३०, २, २,  
 ३, ५, ऐआ १, १, १, २, २, ४, २<sup>३</sup>,  
 ५, १, २, २, १, २, ३, ३, ०, ३, १,  
 १, २, २, ०, १, ६, २, २, ३, २, ३, ३,  
 शा ०, ५, ३, २, ३, ४, ६, ५, ११,  
 १३ १०, ४, १०, १, २, ३, ४, ४, २८,  
 ३, २, २, २, शाआ १, ३, ४, २, १,  
 ३, २, ४, २, ५, २, ६, १, ७, २, ८,  
 ९, ९, २, १०, १, ११, ४, १२, ८,  
 १३, १, १४, १, श १, ६, ३, ४, २,  
 १, १, २, ३, १, ३, २, ४, १, ३,  
 १६, ५, ०, ४, २, ६, २, १, ११, ७,  
 ४, ०, ८, १, ३, ४, ९, ५, १, ३७,  
 १०, ४, ३, १४, का १, १, १, २,  
 २, १, ३, १, ४, ९, २, १, ३, ३

३, १, १०, ६, ४, ७, २, १, १, ५, २,  
 १, १, ३, १७, ता १, १, २, ३, ४,  
 ४, २, २, ५, ४, ३, ६, २, ४, ३, ५, ४,  
 १, १०, ४, ५, ३, ८, ७, ३, तैआ १,  
 ९, ३, १४, ३, १५, १, १७, १, १८, १,  
 २३, ५, ६, ७, १, ४, ४, ६, ५, ३, ७, ३,  
 १, जै १, २, ३, ४, ६, ११, १२, १५,  
 १६, १७, २१, २३, २५, ता ४, ५,  
 १९, ८, ७, ५, ६, ४, ६, ७, ११, ७,  
 २, २, १६, ९, १, १७, २, १, १८,  
 ८, २, १९, २, १, २०, १२, १, जैउ  
 १, १, ६, ३, ४, ७, ५, ४, ६, ५, ३,  
 ४, २, ४, १, ६, १, १, १२, ४, १,  
 १४, ४, ६, ५ १, १, २, २, ४, ५<sup>३</sup>, ६<sup>३</sup>,  
 ७, २, ३<sup>३</sup>, ४<sup>३</sup>, ९<sup>३</sup>, १०<sup>३</sup>, ३, १, ८,  
 सा १, २, १, ३, ५, १०, २, १, १, २,  
 १, ३, १, ८, ९, ५, १, आ १, १, १,  
 १४५, २, ४, ७, ५, १, ७, ७, १, स १,  
 २, ३, ४, ५, तै २, १, ३, १, २२, ४  
 ३, म १, ७, १०, २, ४, ८, ७, ३,  
 जैआ १, ५, गो १, १, ४<sup>३</sup>, १२,  
 २, १६, ३, १९, २, ३, १२

अथवाशा १२, ४, ५, ७, ६, ७, ८,  
 जैआ ५

अ(थ→)था श २, २, ४, १३, ४, २, ४,  
 २३, ५, ३, १०, ६, ७, ३, ८, ७, १,  
 १, २८, ९, ०, २, २१, २२, तै १,  
 २, १, १६, ०, ४, २, ६, ५, ८, ८, ७,  
 १७, २, ८, ९, ६, तैआ ६, १, ४, ३,  
 १, ५, ३, ५ १, ४, २, ५, ६, ७

अथो(घड) ऐ १, ६, ७, ११,  
 २६<sup>३</sup>, ०८, २, ६, १५, २२, २६,  
 २८, ३५, ऐआ १, १, २, ३, ४, २,  
 १, ४, २, ५, १, २, २, १, ६, शा १,  
 ४, ५, ७, ४, ७, ८, ४, १२, १, १४,  
 ३, १७, १, ३, १६, १, शाआ १, १<sup>३</sup>,  
 ५, २, १<sup>३</sup>, १६, १७, ५, १, १२, ४,  
 घ १, ७, १, १०, २, ०६, २, २, १,  
 २०, ५, ०, १५, २०, ३, १६, १८,  
 ३, १, १, ०, २, १९, ३, २०, का १,  
 १, २, १<sup>३</sup>, २, ०, ८, ६, ३, १, तै १

१, २, १, ५, ३, २, ४, ८, ४, ३, ५, १,  
 ६, ६, ८, ८, २, ५, ९, ६, २, ४, ५, १,  
 तैआ १, २, २, १०, ४, ३, ६, १,  
 ५, ४, २, ३, १०, १२, ६, २, १०, ८,  
 २, १, जै १४, १६, १७, ४७, ८८,  
 ८९, ९१, ९२, १०१, ता १, ५,  
 १८, ४, २, १३, ६, ९, ७, ८, ९, १८,  
 ९, २, ३, ५, १, १४, ५, २, १, ६, ६, १०,  
 ६, ५, १, २, ४, २, ५, ६, ७, १०, ३,  
 ७, म १, १, ७, २, ४, १०, जैउ  
 १, १, ३, ७, ४, ४, ११, ६, ३, ३, ७,  
 २, २, १, २, ३, ५, १७, २, ४, ३, २,  
 ५, ५, ६, ७, ९ गो १, १, ३, २, २,  
 १०, २, ३, ९

शुद्धधरा- म तैआ १, ६, ३  
 अथर्व- अर्वा तै १, १, १०, २, ४,  
 २, १, २, ५

अथर्व- वंण श ६, ४, २, ३, १४,  
 ५, ५, २, ७, ३, २, ८, गो १, १,  
 ४, ५, ५, -वैणा शा २२, ६,  
 -वैणाम् शाआ १४, १, शा १३,  
 ४, ३, ७, तै ३, १, २, ९, १, गो १,  
 १, २, २, २, २, २, ४, ५, २, ५, -वैण  
 श १२, ६, १, १, ८, -वैमि गो १,  
 १, ५, ५, ५, २, ४, २, ५, २, २, ५,  
 -वैम्य तै ३, ४, ११, १, -वै  
 ऐ १, १, ६, शा ६, ४, २, १, २,  
 १, २, ६, १, १, ८, १४, ५, १, २, २, ७,  
 ३, २, ८, गो १, १, ४, १, ५, ३, १, ६,  
 -वैण श १३, ४, ३, ७, ता ८,  
 २, ६, जै २०, ९, गो १, २,  
 २, २, ३, ४, ५, २, ४, २, ३, ९,  
 -वैणाम् गो १, १, ४, ५

अथर्व-व- म् गो १, १, ४  
 अथर्व वेद- दम् गो १, १, २०,  
 २९, -दे गो १, १, २, ५  
 अथर्वान्त्रिस्तु ( वसुअ )- रस श  
 ११, ५, ६, ७, १४, ५, ४, १०, ६,  
 १०, ६, तै ३, १, २, ८, ३, तैआ २, ९,

१, १०, १, १, १, १, गो १, १, १, ३,  
 २, ९, ३, १, ९, -रसाम् गो १, ३, ३,  
 -रैमि गो १, ३, २, २, २, १, ४,  
 अधर्वाग्निरो ( २९ ) विद् ( १/१ विद् )-  
 -दम् गो १, २, २, ४, ३, १  
 अद्भुत ए ४, ३, ११, ऐआ २,  
 १, २, ३, १, शा ३, ६, ४, ११, ६,  
 ५, ४, १६, ६, ३, ६, ७, ५, १, १६,  
 १७, १८, १९, ८, ३, ४, ३, ५, १,  
 १७, ६, २, १, ३, ५, ३, ३, १०, ६,  
 ५, ५, १२, ९, १, १, १६, १३, २,  
 ९, ८, ५, २, ८, १, ४, १, १९, ३,  
 १, ७, तै १, ३, २, ४, २, ३, ५, ५,  
 ६, ३, १०, १०, ४, तैआ ८, २, १,  
 १०, ६, ४, १, ता १०, ४, ५, १४, ५,  
 २, ८, १५, ५, २, ३, १७, ८, ३, १९,  
 ४, ८, १०, २, १, १, ४, ७, २,  
 १, जैउ १, ४, १, ४, ३, १, २, ४,  
 १७, जै ८, अदमि ऐ ७, ३, ८,  
 २, ४, ऐआ २, ३, १, शा ७, १, २,  
 ४, १०, १, ४, १, २, १, १, ५,  
 ३, ६, १, ५, ६, १४, १, १, १, ४, तै  
 २, ८, ८, ३, ता ८, ४, १, १, २, म  
 २, ४, ४, जै १, ४, १, ९, ८, गो १,  
 ३, १, ९, अग्नि तै २, ८, ८, १, ३,  
 तैआ २, ६, २, ९, १०, ६, अद्भु  
 ऐ ८, २, ४, अत्यति श १२, ५,  
 २, ११, १३, ६, २, १, अत्यमि  
 श १२, ५, २, ११, ता ७, ६, ९,  
 अत्यमि शा ४, १, ४, ६, ३, ४,  
 ५, ६, ७, ८, ९, अस्तु ऐ २, २, ४,  
 शा २, ५, १, १, तैआ ६, १, २, १,  
 म २, ८, १, ४, जैउ ३, २, ५, ५, ६,  
 ८, अदन्तु ऐ २, १, ३, तै ३, ६,  
 ३, ५, अग्नि श ७, २, १, १, ५, २,  
 १३, २, ६, ८, तैआ १, ३, १, ३,  
 अत्त श १३, २, ६, ८, ५, २, २,  
 अदामि शा ९, २, ३, ४, ९, अदाम  
 ऐआ २, ४, २, शा ७, १, २, ४,

आद्भुत जै ८, आद्भुत तै २, १,  
 ५, ३, तैआ ७, १, ५, जै १८,  
 आत्तम् ऐआ २, ३, ६, अद्भुत ऐ  
 ८, ७, ऐआ २, १, २, शा २, २, ४,  
 ३, १४, १, १, ८, का १, २, ४, ३,  
 तै १, ३, १०, ६, ४, ३, २, ३, ७, ३,  
 २, ५, १, ७, जैउ. १, ६, ३, ८,  
 गो १, २, ४, अस्तु ऐआ २, १, ३,  
 शा १२, ५, १, ८, १४, ६, ९, २, ६,  
 जै १, ६, ५, अद्याम् शा २, ३, २, १,  
 १०, १, २, आत्यत्य शा ९, २, ३, ४, ८  
 अत्यतै शा १२, ८, १, शा ७, २, ४,  
 १, ४, ४, १, ४, ०, ५, १, १, २, १, ३, ९, ३,  
 २, ३, ४, १०, २, २, ७, ८, ४, ६,  
 १२, ८, ३, १, ७, १, १४, ४, १, १, ८, ३,  
 २, ५, २, ६, ८, १०, १, का १, ३,  
 ४, १, तै १, ३, ७, ७, ८, ३, ३, ३, १,  
 ४, तैआ ८, २, १  
 आद्यमि शा २, ५, १, ६, का १,  
 ४, ३, ५, तै १, ८, ४, १, ता ७,  
 ८, १, २, १, ८, १, ११, आद्यवे ऐ  
 ५, २, ७, ३  
 अत्तवे का १, ६, १, १, ४  
 अस्तुम् शा १०, ६, ५, ५  
 अत्यत्य- स्त्य जै ७, -स्त्य श  
 २, २, ८, ७, ९, का १, २, ४, ६, ७,  
 अद्भु- न्तम् तै २, ८, ८, १, तैआ  
 ९, १०, ६, जैउ ३, १, २, ४, १, ७  
 अष्टमान- म शा ३, ८, ३, ३, ०, १०,  
 ६, १, ८, ता ६, १, १०, -न्म शा  
 ८, ३, ३, ७, ता २, १, २, ३,  
 -न्त्य श १०, ४, १, १, ८, ता २, १,  
 २, २, -ता तैआ १, ८, ६, ता २, १,  
 ३, १, -नाम् शा १०, ६, १, ५, ६, १०,  
 ११, -नामि शा १४, ४, ३, १, ६  
 आद्य- छ ता ६, १, १०, -द्यम् शा  
 १०, ६, २, १  
 अस्ति, अस्तिच्छन्दस्, अन्तु,  
 अत्रिन्, अस्त्री, द

† अत्य्य पाठ । छ ऋ ८, ९, ६, १, ३, साम १, ३, २, ३, कास २, ८, ४ । ‡ = य ३, ३, शाश्री २, १, ४, ३, व  
 अथर्व्य । इति पठत । पारि द ॥



अ-दक्षिण- ण ऐ ६,३५,श ६,२,२,  
 ४०, -गम् श १,२,३,५, २, ४,  
 ३,१४,४,५,१,१६, का २, २,१,  
 १९, -गा गो १, ५, ७, जै  
 १३६, -गेन श १,२,३, ४, का  
 २,२,१,१८<sup>३</sup>

अ दक्षिण वत्- -त्रिंशि गो १,५,८

अ दक्षिणीय- म् श ४,३,४,१५

अ दण्ड्य- ष्य श ५, ४, ४, ७,  
 -ष्यम् ता १७,१,९

अ वृत्(←दन्त)- -ति श ४, ४, ५,  
 ७३

अ-दत्त- -त्तम् शाभा ४,१,२, -त्तयो  
 जै २०४

अ दन्तक- -क शा ६, १३, श १,  
 ७,४,७, गो २, १, २, -का श  
 ११,४,१, ५, १२, -काय श १,  
 ७,४,७, तै ३,८,१८,४

अदन्तिका- का गो १,३,७,९

अ दृग्ध,घ्या- ष्य ऐ ७,८, श ३,  
 ७,२,२३<sup>३</sup>, तैआ २,५,३, म १,  
 ६,३४, -घ्यम् शाभा ७,१९,१,  
 -घ्या श ११,५,९,७, -घ्यानि  
 तैआ १,११,२, -घ्यास श २,  
 ३, २, २१, का १, ४, १, १६,  
 -घ्येन श १,३, १, १९, का २,  
 ७, ४, १६<sup>३</sup>, -घ्येभि तै २, ४,  
 ४,७

अदृग्ध वतप्रमति- लि ऐ १,२८,  
 श ६,४,२,७<sup>३</sup>

अ दृग्धायु(घ्यऽआ) - ०यो श १,  
 ७,३,७०<sup>३</sup>, तै १,२,१,२५

अ दर्शनीय- म् जेउ १,१८, ५, ३,  
 २,७,१,७

अ दशवृ- भि न ३,३,३,१८

अ दश मार्य- म् श ४,५,७,४

अवृम् →

अद- द ऐ १, ११, १५, २९,  
 ७,११,२५, ३, ५, २२, ४, १४,  
 २०,२७ ऐआ १,३,३,४, शॉ ३,

३, श १, ६,३,७,४,१७<sup>३</sup>, ७,१,  
 ६ १६, ३, १३,४, १४, ८,२,४,  
 ३, २३, वा १, २, १, २, ६,  
 २, १०, ३, ५<sup>३</sup>, ४, ७, ३, ४,  
 ७, ४, २, १, २, १,३, १२, १५,  
 तै १,१,३,३,२,१,७, २३, ८,८,  
 ५, तैआ १,२७,६,३, १५, २,४,  
 ४२,२, ता २०,१६,६, म १,५,  
 १३, जै ६<sup>३</sup>,१०,११, २५, ३९<sup>३</sup>,  
 ५५,९२,१०३,१३०,१३८,१५१,  
 १६८<sup>३</sup>, जैउ १,४, ४, १०, ११,  
 १५,२,३

अद्रोमय(दऽमयट्)- -य श  
 १४,७,७,६

अमी- मी श ४,१,५, १३, ५,  
 ३,३, १२, ४,२,३, ७,४,१, ३०,  
 १४,९,१,१८, तैआ १, ६, २,  
 ११,२,२,६,१, जै १३६,१४१,  
 -मीपाम् तैआ ३,१५,७, जै १३६

अमु- न तै ३,२,४,७, -ना ऐ  
 २,२५, शा ८,८, तै १,१,१,५,  
 तैआ ४,१०,३, ५,८,७, -म् ऐ  
 १,२<sup>३</sup>, २१<sup>३</sup>, ४, २१, ६, ८, ९,  
 ३५, शा २,९, ६, ११, १२, ४,  
 ५, २०,४, २४,४, २७,१, शाभा  
 १, ८<sup>३</sup>, श १,८, १, ३१, ८,३,  
 १६, २,१,२,१३, ३,३,८, ४,४,  
 ११, ६, ४,९, ३,१, १,२, १,२,  
 २०, ४,१,२३,५,२,८<sup>३</sup>, का १,१,  
 ४,१४, ६,४, ९, २, २,२, ९,३,  
 १६, ४, १४ तै १, १,७, ३,  
 १,८, ६, २,६,७, ३, ३, ७, ७,  
 ३, ८, ४, ४, १, ४, ८, ५, २,  
 २, ७, ४<sup>३</sup>, ८,२, तैआ १,८,४,  
 २२,१०, ३,१३,२, ४,३,३, २,२,  
 १, २३, १, २८, १, ३७, १, ३९,  
 १, ५,३,८,४,९, ६,९, ८,६, १<sup>३</sup>,  
 शॉ १,२,६, ७,१०,६<sup>३</sup>,९,७,१२,  
 १६,१७,४, १७,१२,१, १३,१८,  
 १८,६, २७, २०, १, ३, १६, १,

म १,१,२,६,२०,२१,२२, जै ६,  
 १५,२०,१०१, १४१,२००,२०९,  
 जैउ २, ३, ३५, सा ३,६, १२,  
 गो १,२,१५, -या श १,८,१,९,  
 ३,१,३,४, ता ६,६, ५, जै ९,  
 १९८, -या† श १, ६, ३,  
 १७, ७, २, १३, १४, १५,  
 ४, ५, ३, ८, १, १४, ६, ३, ३,  
 २६, -प्यात् ऐ ५, ३०, ३१,  
 ६, ९, शाभा ४, ३, ५, श ४,  
 १,१,७३, ६,२,३,३,७, तैआ १,  
 २७,५, ता ६,६,२, ८,१,१०,  
 ९, २, १६,६,६, १०, ८, ५, ४,  
 १, जै १४, ६९, १७७, २००,  
 -पिम् ऐ १, ११, ३, २३, २५,  
 ४,१५,२१,५,२८, ७,१०,८,१४,  
 १९, ऐआ १,४,३, २,१,३, शा  
 ७,१०, ११, ३<sup>३</sup>, १४,३, शाभा  
 ७, ४, ९, २, श १, ६,३, ४१,  
 ४,१६, २,३,३,२,४, ८, ११,  
 ३,६,३,२,३, ८,३,३,७, ४, १,१,  
 २३, २५, ३,४,५, तै १, १,८,  
 २,३, ३,४, ४,९,५, ५,२,३,६,४,  
 २, ८, ३, ७,१, १, २,२, ५,६,  
 ३,३,१, ३,७,७,५, तैआ १,२२,  
 ८,५,४,९,७, १२<sup>३</sup>, ९,३, ता ७,  
 ७,९, ६,६,३, ९,८,१०, १३,४,  
 १०<sup>३</sup>, १८,४,५, १०,५, २०,१६,  
 ७,८, २१, १,९, गो १,५,१७<sup>३</sup>,  
 २,२,१,३,२,१, ४,६,३,२,८<sup>३</sup>, जै  
 ६<sup>३</sup>, ८,१,८६,१०३<sup>३</sup>,१४३<sup>३</sup>,१४४<sup>३</sup>,  
 १५३,१६५,१८७, जैउ २,५, ७,  
 २<sup>३</sup>, ३, १,३,५, २,१,७, सा १,  
 १,१२, -प्यै ऐ ४,१६, श ३,९,  
 ४,१७,१८, ७,३,४,५, २१, १३,  
 ३,५,२<sup>३</sup>, वा २,१, २,१४, २,३,  
 २,१, तै ३,९,३, १,१५,१, तैआ  
 ५,७,३, वा ६,८,१५, ७,१०,२,  
 जै ९३,१५३, गो २,२,८, -व्य  
 ऐ २,१<sup>३</sup>,७,१०,२,८, ८,२, ऐआ

२, ८, १४, मां ३, ३; ११, ४, १४,  
 ३, २०, ४, २६, १६, १७, मा  
 ०, १, ०, ८, ४, १, १, १७, १८,  
 ०, १७, ०, ४, ०, ०, १, ३, ३, ९,  
 ७, ५, १, ३, का २, १, ४, ५, ३,  
 २, ५, तैआ १, २, ३, ३, १, ४, ३,  
 ४, १०, ३, ५, ८, ७, १०, ६, ६, ७,  
 ३, १०, ७, १, तां १, २, ९, २०,  
 १६, ९, म २, ८, १४, जै २६,  
 ७५, अंत २, २, २, २, -व्या  
 ऐआ ३, २, ५, माआ ८, ९, का  
 १, ७, ०, १६, १८, का १, १, १, २,  
 तै १, १, ३, २, तैआ ५, ४, १०,  
 तां ६, ६, २, ६, ३, ९, ४, १८,  
 -व्याम् ए ४, २७, तै १, १, ३,  
 ३, तैआ १, २, ४, ४, जै ६, १६५,  
 -व्ये मां ४, १४, का ४, १,  
 ५, १६, ७, ३, ३, १०, ४, २, ३,  
 जै ३८, १८२  
 अमृत का १२, ०, ०, १, का १, ६,  
 २, ७, तै १, २, २, ५, तां ८,  
 ७, १ जै ३८, ३९, १०३,  
 २००  
 अमृत प्रदान- नम् ऐआ २, १,  
 २, तै २, ७, ३, ११, ५, -नाक जै  
 ३२, १०३, २००  
 असुप्र का १०, १, १, ४, का १,  
 २, ३, ४, २, २, १, ६, तै ३, ७,  
 ६, १  
 अमुया का ३ ४, २, १३  
 अमुहिं का १४, ४, ३, ३४  
 अम्- मू ऐ ८, ७, गो २, ३, ८,  
 -मू का १, ८, १, ९, ४, ४, ४, १,  
 १३, ८, २, २, ३, ६, ४, ११, का १,  
 ४, ३, ४, ता १५, ७, ६ जै ८८  
 -मू का २, ६, १, १५ ३, ५, १, ३, १,  
 ४, ४, ४, ११, तैआ १, ३, २, ३,  
 १, ५, ५, १२, ३, -मूनि माआ ७,  
 ४, मा ७, ५, २, ४, ३, १२ ५ १,  
 १२, का १, १, ४, १४, तैआ १,

१४, २, -मू गे, ४, ०७, का १,  
 ७, १, १७, ३, ११, १७, २, ३,  
 १, २०, ६, ४, १४, ३, २, १, १८,  
 २, ३, ४, ०, ०, ६, १०; ३, ५, ७,  
 ७, ३, १, ३०, ४, १, ०, ०, १८,  
 का १, ३, ४, ८, २, १, ३, १३,  
 तां ३, ०, ३, ७, ७, ४, १६, तैआ  
 १, १३, १, जै ९१, १०, १०१,  
 १८२  
 धाम- तै गे १, ७, १३; ३०, ०,  
 ३, ४, ११, ३, ६; ०, ९, ३, ४, ११,  
 ४, ४, ९, २०, मां २, १, ३, ३, ४, ३,  
 ८, ४, १४, ३, १७, १, १८, ९, २३,  
 ४, २६, १७, २७, ५, माआ १,  
 ४, ७, ३, ७, ४, ११, ७, ४, १,  
 १३, १४, ८, ३, ६, ९, ९, ७, १४,  
 १, का १, ६, ३, १७, ७, २, ११,  
 १५, १६, १७, १८, १९, १०, १,  
 १२, २, १, ३, ६, ३, ८, १८,  
 ४, ०, ८, २, १, १६, ४, ३, १६,  
 १९, २३, ६, १, ३, ४, ३, ३६,  
 ४१, ३, १४, का १, १, १,  
 ४, २, ५, १२, ३, ३, ८, ४,  
 २७, २, ४, ५, ३, ३, १४, १६,  
 १९, ४, १, १३, ६, १, २३,  
 ०४, २७, ३, १०, २, १, ४,  
 १०, २, १, १, ४, २, २, ८, तै १, १,  
 ६, २, ७, २, ८, २, २, १, ३,  
 ४, ६, २, ६, ५, ३, ८, ९, १, २, १, ६,  
 ५, ४, २, २, ५, ५, ६, तैआ  
 १, ८, ३, १४, १, २, २, ३, ९, १२,  
 २४, ४, २, २, १, ३, १, ४, ८, १,  
 ११, ६, ता २, १७, ४, ३, १०, २,  
 ४, ३, ५, ६, ४, ५, २, ३, ६, ७, २, ४,  
 ७, ६, १७, ४ १, ३, २, ४, ४, १,  
 म १, २, १०, ५, ७, १४, १५  
 १९, ६, १७, १८, १९, २०, २३, २४,  
 २५, २, ६, ७, ८, जै ३, ४, ६, ७,  
 २०, ३८, ८१, ८८, ९०, ९२, १०३,  
 १०६, १११, जै १, १, ५

६, १, १६, १, ३, १७, ०, ८, २, ३,  
 ३, ५, ८, मा २, ५, ३, गो १, १, ३, १,  
 २, २, ०, गो ३, ५, ३, १,  
 असु- -वै का १३, ०, ९, ६,  
 ५, ०, ४  
 अ-र(रा-)-स्ता(√दम्)- -मू तै ३,  
 ०, ३, १२, ७, ४, १७, तैआ ४, १, १  
 अ-शाम्प(√दम्)- -म्य का ११, ५,  
 ९, १, २, ५, ७, तै ०, ४, १, १, ६,  
 १, ८, १, ७, ७, ६, -म्यम् का ०, ३,  
 ४, २, १, ४, १, १, ५, ०, ०, ३, ४, ०,  
 ११, ५, ९, १, ४, १०, का १, ४,  
 १, १६  
 अ-शाम्प- -म का ११, ५, ३, ११  
 अ-दारम्प- -वै तै ३, ७, ५, १२, तां १५,  
 ३, ६, आ १, १३२, जै २०५,  
 -त तां १७, ३, ७, जै २०५,  
 -ता तां १७, ३, ७  
 अ दारम्प- -मू ता १७, ३, ७, जै  
 २०५  
 अ दाम्प(√दा)- -म्यम् तै ३, ७,  
 १२, ३, तैआ २, ६, २  
 अ-दिति- -तये का १, ५, १, १७, ६,  
 ७, ३, ८, तै ३, ६, ३, २, म १, ७,  
 १०, -ति का ४, ५, ८, १०,  
 -नि ऐ १, ८, २१, ३०, ३, २९,  
 ३१, ७, २७, ७, ३, ऐआ ३, १,  
 ६, तां ७, ६, ९, ६, वाआ ७  
 १६, का १, १, ५, ५, २, १, ४,  
 ३, १, १, ५, १७, ३, ४, २, १, ५, १५,  
 ३, ४, ३, ४, ३, २, ३, ६, २, ४, १६,  
 ३, १, २, ४, ४, १, ४, १, २, ६, ५, १,  
 २, ४, ५, १, ४, ४, ३, १, ४, ५,  
 ३७, ५, २, ८, ६, ३, ६, १०, ११,  
 ५, २, २०, २१, ४, २, ३, ७, ३, ८,  
 ७, ४, २, ७, ५, २, ३, ४, ८, २, १,  
 १९, ६, १७, १८, १९, २०, २३, २४,  
 २५, २, ६, ७, ८, जै ३, ४, ६, ७,  
 २०, ३८, ८१, ८८, ९०, ९२, १०३,  
 १०६, १११, जै १, १, ५

† √देवी। का १०, ६, ५, ५ द्र०।

४, १२, २, ४, १२, १४, तै १, १, ६,  
 ५, ९, १, ३, २, ३, ४, ५, २, ४, ३, १,  
 ६, १०, ५, ७, ३, ३, ६, ७, २, ४, २,  
 ७, ६, १, ७, १, ७, १२, ५, ८, १, ६,  
 ७, २, ३, १, १, ४, ६, ६, २, ४, ७,  
 ५, ५, ६, १, ७, १०, ५, ८, ११, २,  
 ११, ५, ३, तैआ १, १३, २, ३,  
 २, ६, ३, ३, ८, १, ४, २, ६, ४, ३,  
 १०, २, १, ता १७, ७, ७, जैउ  
 १, १३, २, ४, ५, ६, ७, ८, गो १,  
 २, १, ४, ८, -ति ऽइव तै ३, ५,  
 १३, ३, ७, ५, १०, -तिम् ऐ १,  
 ७, ८, शा ४, १, ७, ८, श ४,  
 ५, १, ४, ५, १, ४, ४, ४, १, १, ५,  
 ७, ५, २, १, १, ३, ४, १, ३, ३,  
 २, तै ३, १, ५, २, तैआ १, १, ३,  
 २, १, २, ६, ६, १, १, २, १, म २, ८,  
 १, ५, गो १, ४, ८, -ते श २, ३, ४,  
 ३, ४, १, ४, २, १, ७, का १, ४, १,  
 २, ४, तैआ ४, ८, १, ५, ७, १,  
 -ते श ६, ५, १, १०, तै २, ७,  
 ७, ५, ८, ६, ५, तैआ २, ५, १, ६,  
 ६, २, ता २१, १०, १९, -ते ऐ १,  
 ९ श २, ३, ४, ३, ७, ३, १, २, २,  
 ३, १०, ६, ५, ५, १२, १, ३, २,  
 का १, ४, १, २, ६, तै २, ८, २, १,  
 २, ३, १, ७, ३, ६, २, १, तैआ १,  
 १, ३, २, ता १४, १२, ६, म १,  
 ५, २, आ १, १०२, ३००, ३३०,  
 जैआ १, १०२, ३००, गो १,  
 ४, ७, -ती ता १, ५, १९,  
 -या श ३, २, ३, १, ९, ६, ५, २,  
 २०, ५, ४, २, -या शा ६,  
 १, ४, श १, १, २, २, ३, ४, ५,  
 ७, २, १, १, ४, १, ५, ३, ३, १, ४,  
 ४, १, ८, २, १, १०, का २, १, २,  
 १६, ३, १०, १, २, ४, १२, १, ४,  
 तै ३, ४, ७, ५, ५, ७, ६, १, २,

तैआ ४, ८, २, ७, ७, २, गो १, ४,  
 ८, -ये शाआ १२, १, श २,  
 २, १, १८, १९, २, २, ३, ४, १,  
 ४, ५, १, २, ७, ५, २, ८, १०,  
 ६, ५, २, १, ३, ८, ४, २, ९, ११, १, ३,  
 १, ३, ५, १२, १, २, १, १३, १, ८,  
 ४, १, १४, २, १, ८, का २, २, ४,  
 १२, तै १, ५, १, १, ३, १, ४, ५,  
 ६, ६, २, २, ७, ८, १, २, तैआ  
 ४, ८, १, ७, ७, १  
 अदिति ख- म् श १०, ६, ५, ५,  
 अ-दित्-सत्(√दा)- रसन् तैआ २,  
 ४, १, -सन्तम् श ५, २, २, ६  
 अ दिवा ऐ ७, ३, १  
 अ-दीक्षित- त ऐआ ७, ३, ३, शा  
 ४, ४, ७, ४, श ३, १, २, ७, १२,  
 १, १, १०, ता २५, १, ४, २, -तस्य,  
 श ३, १, २, २०, -ता. ता १७,  
 १, ९, -ते ऐआ ५, १, ५  
 अ-दीक्षितायन(तस्य)- नानि शा  
 ४, ४  
 अ-दी(न-)-ना-याम् शा ३०,  
 ११, गो २, ५, १०  
 अदीन त(म-)-मा स १  
 अ-दीर्घ- म् श १४, ६, ८, ८  
 अ-दीर्घयत्- न तै ३, ७, १२, ३, तैआ  
 २, ४, १, ७, १  
 अ-दु-ख- ख तैआ १, ३, ४  
 अ-दु-सृष्ट(ष्ट-)-प्य स १  
 अ-दु-रुक्तवाक्य(दुःशक्तऽवा)- म्  
 ता १७ १, ९  
 अ-दुष्ट- म् ऐ ७, ५, शा १०, ४  
 अ-दृश्य- द्य जै ८८ -इये तैआ  
 ८, ७, १  
 अ-दृश्यमान, ना- ना श ११, ४, २, १६,  
 -ना श ३, ६, २, ७, ६, तै ३,  
 १०, ९, ११, जै १, ७, ६  
 अ-दृष्ट, दृष्ट- दृ ऐआ ३, २, ४, शाआ

८, ७, श १४, ६, ७, ३, ३, म २,  
 ४, १२, -ष्टम् श १४, ६, ८, ११,  
 -ष्टा तै १, ४, ३, ३  
 अ-दृष्ट-दृश्य- नानाम् सा ३, ४, १  
 अ-दृष्ट-रजसू- सम् सा ३, ४, ४  
 अ-दृष्टवा श १४, ४, २, २८  
 अ-देव- -व तै ३, १२, ३, १३, -वा  
 श १४, ७, १, २२  
 अ-देवी- वी ऐ ६, ३, ६, जै  
 १८०, गो २, ३, २, ३, ६, १६, -इय  
 ता १२, १९, १  
 अ-देव(क-)-का- का श ३, १,  
 ४, १०  
 अ-देव-दु(ष्ट-)-ष्टा ऐ २, ५, २८  
 अ-दोम्य अ-दसू द्र  
 अ-द्व- श १, २, ४, २०, २, ३, १, २, ५,  
 २६, २, ७, २, ८, २, २, ३, १, ४, ०,  
 ७, २, २, १, ३, १, ९, ३, १, १, १, १०,  
 ६, ३, २, १, १, ३, ३, १, ३, ८, २,  
 ७, का १, ३, १, १, ९, १, ७, १०, १०,  
 २०, २, ४, २, २, २, १, २, तै २,  
 ८, ९, ५, अ-द्व-इव श ३, १, ४,  
 ११, १, १, ३, ३  
 अ-द्व-तन्म- मो-इव ऐआ १, २, ३  
 अ-द्व-तन्म- श १, ६, २, ९, ७, ४, १,  
 ८, १०, २, ६, ९, का १, ३, १, १०  
 अ-द्व-विद्या- वा श १०, ३, ५, १२  
 अ-द्व-दान- न का २, २, ८, ३  
 अ-द्व-त- न्त श ६, ६, २, १, ४, -तम्  
 तैआ १०, १, ४, ता २, ७, ६, -तानि  
 ५, ५, २-१२, -ते सा ३, ५, ४  
 अ-द्य ऐ १, १६, २, ९, २, ३, ३, १, ३,  
 ३, ६, ३, ७, ४, ३, १, ७, ५, १८, २, ७,  
 ६, १९, ७, ३, ९, ०, ८, श २, ३, १,  
 २, ८, ३, ४, १, २, ४, ४, ३, ४, १, ९,  
 ७, १, ७, ८, ५, २, ५, २, ९, ५, २, ९,  
 ११, १, ५, १, ४, ६, १०, ५, १,  
 ८, १, ३, ५, ४, १, ४, २, ३, १, ३,

† 'अदितिदेवीम्' इति काश्चिन्मुपा चित्य । † 'अदु ख' इति मुपा स्वनिर्देशो दुष्कर । नितान्तमुप-  
 हापेककारणत्वात् । तु या २, ४ यत्र साधु निर्दिष्टिर्न्यते । S 'अद्वया । देव ।' इत्येव विमन्त्रायन  
 चिन्त्यम् । पृथस्मिन्स्वैर्यस्योत्तरस्मिन्व निघातस्य दुरुपपदत्वेऽपि दुर्गात्प्रा-  
 भयाना (?) इ ।

११,१२, वा १,१,२, ४, ३, १,  
 १५,१६,२,१,३,५, तै २, ४,२,  
 ५, ८, ५, ३, १, १, ९, ६, २,  
 १, २, ३,१,४, १२, ०, १३,१,  
 १५, १, ७,६, २१, २२, तैआ  
 १,३०,१, ४, २,२, ३, ४, ११,  
 २,७, ०, २, ७, ०, ७, ९, १,  
 ६, ३, २, १०, ३, तां १,३,३,  
 १५,८,३, जै ३४, ३७,६२,९०,  
 १२७, १५१,१६४, १७०,१८०,  
 १८६, २०३, २०४, २०५  
 जैउ ३,१,१, २०, प १,४, मं  
 १, ५, ४, ७, १५, सा १, ८,  
 २,७, २, ४, ८, ३,७,१, गो १,  
 १, ३,१, २,४  
 अ(घ→)घा ऐ ५, २, ८, १७,२१,  
 तै २, ४,२, ४, ६,३, तैआ ४,  
 २०,१,१०,४६,१, ता. ४, ७,७,  
 जै १८०  
 अघान्तिक( घअ-)- स् जै २०५  
 अघ इव-इवाव तां ९, ४, १८  
 अघ सुख्या दा ३०,६, गो २,६,१४,  
 -व्याम् दा ३, ५, १, १५, जै  
 १३६, गो २,६,१४  
 अघ स्तोत्रिय- स्व गो २, ५,  
 ११, १५  
 अद्राक्/दृद्  
 अद्रि- द्रय दा १,१, ४, ७, का २  
 १, ३, १२, -द्रि दा १, १,  
 ४, ७, ७, ५, २, १८ का २,  
 १, ३, १२, तै २ ७, १३,  
 २, ३,२, ५,८, ता १२, १०,१  
 -द्रिमि. ऐ, ५ १ १२ दा  
 १२, ८, २, १२, ता १४, ९,  
 १, -द्रिम् तै १ ५, ८, २, -द्री  
 तै ३,६,९,१, -द्रीन् ऐ ७, ३२,  
 -द्रे ऐ २,९, ७ ४, तै २५, ८,  
 १०  
 अद्रि जा(√जन)- जा ऐ ४, २०,  
 दा ५, ४,३, २२, ६,७,३, ११,

तैआ १०,१०,२, ५०,१  
 अद्रि-वर्धन्- -र्धा तै २,७, १३,२  
 अद्रि युज्ज- -म् दा ७,५,२,१८  
 अद्रि-वत्- -व ऐआ ४,१,१, तां  
 २, १०, १ जै १९९, २०३,  
 २०४  
 अद्रुव्य (√द्रु) जै १८६  
 १ अ-द्रुह- इ तैआ १,१,०  
 २ अ-द्रुह- -ड दा ७, १, १, २५,  
 ता १२,६,८  
 अद्रयस्- -या ऐआ ४,१,१  
 अद्रार- रा दा ११,१,१,३  
 अद्रितीय- या जैउ १,१६,१,१  
 अद्र ऐ २, २०, शांआ १२, १,  
 तै २,८, ३,३, ६,२,३, ७, ११,  
 ७,८,४,३, तैआ ४,५, ६, ४,२,  
 ५, ता १८,८,१६  
 अ(प→)घा ऐ ७, ६, दा ७,  
 २,४,२७, ९, २,३, २२, ११,५,  
 १,८, तै २,८,१,१, तैआ १०,  
 १०,१, जै ३६  
 अघम् तै ३,७,१३,१  
 अघम्- मम् दा ३,८,२,१५, ६,७,  
 ३,८, म १, ७, १०, जै २०७,  
 -मानि तै २,४,२,६  
 अघर,रा- र तैआ ४,३८,१, ता ६,  
 १,१०, -रम् दां २१,४, २२,४,  
 दा ४, ६,४, ४, ७, १, १, ४४,  
 ५,१, २, ३८, तै ३, ७,६, १०,  
 गो १,२,३, जै २१२, -रया दा  
 १४, ५, २, ३, -रा दा ७,५,१,  
 ३८,८,६,२,१४, तैआ २, १९,  
 १, ७, ३, ४, -रा दा ७,१,१,  
 ४४, -राव गो २,४,१६, -राव  
 शाआ १२, २, ७, दा ९, २,३,  
 २१, तै ३,७,६, ०१, -रायै तैआ  
 २, २०, १, -रै दा ११, ४,  
 १,५,१३, तै २,४,२,९, ४,७,  
 ८,३, ६,४,१,३, ७, ६,९,१०,११,  
 गो १,३,९ -रेण प १, ३

अधर-मूल,छा- एम् दा १,३,३,  
 १०, -छा दा १,३,३,१०  
 अधराक्(-र/अडक्)- -राक् दा ३,  
 ९,४, ०१,५,४,२,५, तै १,७,८,  
 ५,२,७,८,१,८,५,९, गो २,६,  
 १३, -राच ऐ ४,१०,६,२०,  
 तै २,४,१,३, ३,२,१०,१, गो २,  
 ६,४  
 अधरारणि(-रडर-)- -णिम् दा  
 ३,४,१,२०, ११,५, १,१५, १६,  
 १७  
 अधरोत्तर(-रडउ)- रम् तां ०,  
 ३,७  
 अधरीष्ट(-रडओ)- -ष्ट दां ३,७,  
 -ष्टे दां ३,७  
 अधर्म- -र्मय तै ३,४,६,१, -र्मण  
 दा ७,०,४,१३  
 अधर्म भाज्- -क् सा १,७,१५  
 अधर्म-मय- -य दा १४,७,३,६  
 अध्रस् ( ) ऐआ २,५, १, दां २५,  
 १५, दा १,१,१,११, ३,४, १५,  
 ४,२,४,१, ५, १, २,१८, १४,  
 ९,४,२, का १,१, १, ५, २,१,  
 १,९, तै १,१,३,६, २,८, ९, ५,  
 तैआ १०,११,२, ता १, २, १,  
 ६,६,५, २१,३,४, जै ५९, ४  
 १, ३, ४, ४, सा १, ५, १२,  
 २, ६, ८, म १,२, १, -ध्रस्  
 ( ध्रॉध- ) दा ३,५,४,३, ४, ६,  
 ९,१३, ५,१,२,१८, ९, ४,२, ४,  
 १०, तै १,१,५,७, तां ६,५,१४  
 अध्र डव् दा ९, १,१,११, १४,  
 ३,१,७, ६,१,१०, प १, ३  
 अध्र दायु- म् दा ६,६,३,६  
 अध्र दायुर्- -यी तैआ १०  
 ११,२  
 अध्र शिरस्- रलि गो २, २, १५  
 -रा गो २,२,१५  
 अध्र र्कञ्ज (√स्कन्ज)- न्नाव प  
 १,५

† मैसूरमुपा 'ध, इति स च यस्या द्र । ‡ मुपा नितरामशुद्ध । सम्पादकप्रमादस्ताद्धम् ।

अधस्तत्रामुद्रव श १, ५, ४, ५  
 अधस्तात् ऐ २, ११, एआ २,  
 ४, १, श १, १, १, १, २, १, ६,  
 ३, ४, १५, ३, ८, ४, ९, ४, ४, १, १,  
 ५, २, ६; ५, २, १, २, ४, १, १२,  
 ४, १, ७, ४, १, १०, ५, १, ११, ८,  
 ७, ४, १९, ९, ४, ३, ३, १, २, ५, १,  
 १०, ९, १, ६, १, ३, २, २, ४, १, ४,  
 १, ३, १, ४, ४, २, २, ३, का १, ५,  
 १, ४, २, १, १, ९, ४, ४, तै ३,  
 ३, १, ३, ४, ८, ७, २, ५, १, १,  
 सा ३, ३, ५, गो २, १, ३, ४, १०,  
 जै ९, ५, १, ५, १, १, ५, १, २, १०

अधस्तत्र-म् श २, २, ३, १०, ७,  
 २, १, ७, ८, ६, ३, २, ०, १, ३, १, २,  
 ९, का १, २, ३, ८, तै ३, ८,  
 ४, २

अधोऽक्ष(ध-अ)-म् शा २७,  
 ६, जै ००४

अधोजानु(ध-अ)-म् श १३,  
 ८, ३, १, २,

अधोपहास(ध-अ)-म् श १४,  
 ९, ४, ३, ४

अधोमुख(ध-मु)-म् तैआ १०,  
 ११, २

अधोराम(ध-रा)-म् नौ थ १३,  
 २, २, ५

अधारयमाण(ध-घृ)-णा श १२,  
 ४, १, ११, -गौ जै १९०

अधि ऐ १, १६, २८, २, ३, ७, १२,  
 ३, ७, ७, ५, ९, एआ १, ५, २,  
 २, ३, १, ८, शां १४, ३, श १,  
 १, ४, ३, ५, २, २, २, १, ४, ४,  
 १८, ३, ३, १०, ७, २, १६, ९, १,  
 १९, २, ६, ३, ७, ३, १, ३, २, २६,  
 ४, १, ७, २, १, १, २, ३, ४, ४, ३,  
 २, १, ८, ३, १०, ४, २, २, १, ५, ५,

८, १२, १, ४, ५, ४, ५, १, ७, ५, ३, ७,  
 ६, १, १, १०, १२; २, २, २, २, ३, ९, २,  
 १, ३, ९, ३, १, १, ३, ४, १, २, २, ३,  
 १, ४, ४, २, २, ४, ३, ५, १,  
 ४, ६, ३, १, ७, १, १, १, १०,  
 ३, १, २, ८; ३, १, १, १०, ४,  
 १, २, ५, २, ६, ८, २, २, ५,  
 ६, ३, २, ३; ९, १, २, ४, ५, २, ३, ९,  
 ३, ५, ३, ३, १, ६, १, ७, ४, १, ५, ५,  
 १, ५, ३, १, १०, ४, ३, ८, ५, ४, ५,  
 ७, १, १, १, २, ९, ६, १, ४, १, २, ४,  
 ४, ३, ५, २, १, ५, ८, ३, ५, ६,  
 १०, २, २, ९, २, ३, १, ३, २, ८, १,  
 ५, २, १, १, ६, ४, २, ८, ६, १,  
 ०, १, ४, २, २, २, ३, २, ६, २, ७,  
 का २, १, ३, ८, १०, ४, १, २, २, १,  
 १, १, २, १, ०, तै १, १, १०, ४,  
 २, १, ५, ६, २, ३, ५, २, ७, ७, ८,  
 १०, २, ४, १, १, ४, ८, ६, ५, ४, ७,  
 ६, २, २, ९, १०, ३, २, ३, ४, ५,  
 ५, ४, ३, ८, ६, १, १, ८, ७, ६, ३, १,  
 ७, २, २, ३, ३, ३, १, ५, ३, ४, ८, २,  
 १, ५, ८, ८, ९, ४, ३, १, १, १, २, २,  
 ८, ६, १०, १, ६, १, १, २, ३, ७, २,  
 ७, ७, १०, १, ४, ८, १, २, १, १०, ९,  
 १, ४, १, १, ५, १, ६, २, ८, तैआ  
 १, ०, १, २, ७, २, २, ३, ८, २, १, १,  
 १, ३, १, २, २, ४, ४, २, ५, ६, १,  
 ४, १०, २, २, १, ४, ५, ७, ४, १,  
 १०, १, १, १, १, ४, १, ५, जै ४८,  
 ७, २, १, ०, ३, १, ५, ०, १, ९, ८,  
 जैड १, १, ७, ३, १, ४, ७, १,  
 ३, ४, ८, ९, २, ८, ९, १, ८, ८, ४,  
 ४, १०, १, ४ ता ७, ८, २, १, ३,  
 ३, ८, १, ३, २, ०, ९, ४, १, ७, १, ७, २,  
 २, ३, ३, ३, १, १, ८, ९, १, ८, ६, १, १,  
 १, ३, ८, १, ३, १०, ६, ७, ४, १, २, ९,

१, ३, ४, २, ०, ४, २, १, ६, १, २, १, ९,  
 १, ३, २, ५, ६, ५, ६, ५, २, २, म १, २, ३,  
 २०, ५, १, २, २, १, १, ६, ५, १,  
 ३, ४, ५

अधि√, अधीते ऐआ ३, १, ६,  
 शाआ ४, १, श ११, ५, ६, ३-८,  
 ७, २, ३, ४, ५-१०, अधीते  
 तैआ २, १, १, १०, १, १, २, १,  
 १, ४, १, १, ५, १, आ १, स  
 १, अधीयते ऐ ७, १, गो १,  
 १, २, ९, अधीयन्ते जै ३, १, ४, २,  
 अधीये श ११, ६, १, ७,  
 अधीमहे ऐआ ३, २, ६, शाआ  
 ८, १, १, स १, ३, गो १, १, २, ७,  
 अधीयेति श ४, ६, ७, १, १, १, २,  
 अधीयेति का १, ४, २, १०, तै १,  
 ४, ८, ४, ३, ९, १, ७, ४, ५, १, २, ५,  
 ३, ता १७, १, १, ३, गो १, १, ३, १,  
 अधीम तैआ ६, २, १, अधीये  
 श ११, ६, १, ७, अधीयेमहे  
 ऐआ ३, २, ६, शाआ ८, १, १,  
 अधीय श ११, ६, १, ७, अधीहि  
 श १०, ३, ३, ५, तैआ ९, १, १, २,  
 १, ३, १, ४, १, ५, १, गो १, १, ३, ३,  
 ३, अधीय तै १, ६, २, १, ता ८, २,  
 १०, अधि आयन् श ९, २, १,  
 १, ५, अधीयीत ऐआ ५, ३, ३, शा  
 २, ७, १, शाआ ८, १, १, श ११,  
 ५, ६, ९, तैआ १, ३, २, ३, २, १, १,  
 १०, १, १, १, १, २, १, १, ३, १,  
 १, ६, १, जै १८, गो १, १, २, ९,  
 अधीयीत् तैआ १, ३, २, २,  
 अधीयात् ऐआ ७, ३, ३, शां २, ७,  
 १, श ५, १, ५, १०  
 अध्यापयति आ १  
 अधीत-न्तम् शाआ १५, १, तै  
 ३, १०, १, ३, तैआ ८, १, १, ९,

† पूर्वम्यवहितक्रियापदेन कैश्चिद्भिमुक्तैर्गोत्रियतुमिष्यते । पूर्वसप्तम्यर्थोऽनुवादिनास्तु वयम् । ‡ पाथाप्ये-  
 र्भवहितक्रियापदेनकार्यता निनीयितमपि वय पूर्वोभिसम्बद्ध सप्तम्यर्थोऽनुवादिता एङीम । § पाथाप्येऽपरोपे तिष्ठन्तेनो-  
 पसिसुहितमप्येतद्वय पूर्वोभिसम्बद्धतया पथम्यर्थोऽनुवादिता च प्रतीम । S कालिकीसंयवानकृतया पूर्वोभि-  
 सम्बन्धात्पथम्यर्थोऽनुवादिता फलम् । उत्तगतित्वात्पथम्यर्थोऽनुवादितामर्वाचामप्रथमम् । ¶ अध्यापय√कृ द् ।

१,२,१,१,१०,१,१, -तात् ऐआ  
५, ३, ३<sup>१</sup>, -तेन ऐआ २, ७, १,  
शाआ ७, १, तै २, ५, ७, १

अधीतवेद- -द श १४, ६, ११, १  
अधीरय शाआ ३, १, १४, २, गो  
१, २, १३, ३, १

अधीयत्- -यन् ए ३, ३५, तैआ  
२, १७, १, जै ९३, -यन्त तैआ  
५, ६, १२

अधीयान्- -न ऐआ ३, २, ५, गो  
१, १, ९, २, ५, १३; -याना श  
१४, ६, ७, १

अध्याप्य सा १, ५, १०

अध्याय- धम् ऐआ ३, ३, ६<sup>१</sup>,  
शाआ ८, ११, ता१५, ५, २०, जैउ  
४, ५, १, ४, जै १५२, -येन ऐआ, ५,  
३, ३

अध्यायम्(णमुल्)ता १२, ११, १०  
अध्वेतुच्य- -व्य श ११, ५, ६, ३,  
७, २, ३, ४, १०, तैआ २, १५, १,  
-व्यम् ष ४, ६,

अध्वेत्यमाण- -ण श ११, ४, १, ९

अधि(क→)का- का शा २२, ९

अधिक ता- तानाम् जै १८१

अधिकु(म्भा→)म्भा- म्भा जै १६५

अधि/कृ अधिकुस्ते जै ५१ अधिक

रिप्यामि ष १, ४, अध्वकुर्वत जै ५१

†अधिक्रण- गेषु तैआ ७, ३, १

अधि/क्रीड्, अध्वक्रीडन् तै १, ६

५, ५

अधि/रक्षि, अध्विक्षियन्ति श ३, ५,

३, २३<sup>१</sup>, अध्विड्व्व क्षियन्ति श

३ ५, २३ अध्वि क्षियन्ति तै २

४, ३, ४

अधि/गम् अध्विगच्छति श २, ५,

१, ९, जै १५५, अध्विजगाम श २,  
५, १, ५, जैउ ३, ६, १, ३, अध्वि-  
गच्छ ए ७, १७, अध्वगच्छत् जै  
१४७, अध्वि भगच्छताम् जै

१३३<sup>१</sup>, अध्विगच्छेत् श १४, १,  
१, ८, अध्वि भगन् श २, ५, १, ६

अध्विगम्यते ए ३, १७<sup>३</sup>, जै ५९<sup>३</sup>,  
अध्वि गम्यते जैउ १, १२, ५, ४,  
अध्विगम्यन्ते जैउ १, १५, २, ४,  
जै ७४

अधि/गा(←√रह), अध्वगीयत  
तैआ २, ९, १

अधि/चर्, अध्विचरन्ति जै १०३,  
जैउ १, १६, १, ३, अध्विड्व्व  
चरन्ति ऐआ २, ३, १

अधिचर- -म् शा १०, २, २५, ११

अधि/चि, अध्वि चिनोति श ८, ७, २,  
१५, अध्विचीयते श १०, ४, २, ३०<sup>१</sup>,  
अध्विचीयत श १०, ४, २, २८<sup>१</sup>

अधि/जन्, अध्विजायते ए ८, २८,  
श २, २, ४, ८<sup>१</sup>, ३, ३, ५, ६, १,  
१, १२, ११, १, २, ३, जैउ ३, २,  
३, ९, ष २, २, अध्वि जायते

श ३, ७, ४, ५, अध्विड्व्व जायते  
ऐआ २, ३, १, अध्वि जायन्ते

श १०, ३, ३, ६, ८, अध्विजायसे  
शां ४, ११, श १४, ५, ४, ८, म

१, ५, १६, १७, अध्वि जज्ञिरे  
तैआ १०, १, २, अध्वि जाय

ताम् श १२, ५, २, १५, अध्व-  
जायत श ७, ५, २, २१, अध्व

जायत श ७, ५, २, २१, १२, ५,  
२, ४, तैआ १०, १, १३, १४,  
अधि(अजायत) श ७, ५, १,  
३०, अध्विजायत श १, २, ३

अधि जनयति श १, ६, ४, १५,  
२, ४, ४, २०, ६, ८, २, ६, ७, ४, १, १,  
अधि जग्यति श ७, ४, १, १,  
अधि\*\*\*जनयाम श ६, ८, २, ३,  
अध्वजनयन् तै १, ५, १०, १,  
अधि अजीजनत श १२, ४, ३, ८

†अधिजात- -त गो १, १, ९, -ता  
ए ७, ३०

अधि ज्य धन्वन्- -न्वा श ९, १,  
१, ६

‡अधिज्योतिम्- -पम् तैआ ७, ३,  
१, २<sup>३</sup>

अधि/तन्, अध्वितनोति श ५, ३, ५,  
२७

अधि/तप्, अध्वि तपन्ति तै २,  
८, ८, ४

अधि-तराम्ड्व्व शाआ १, ७<sup>३</sup>

अधि दिव्- -वम् शा २०, १

अधि-देवत- -म् श ६, ५, ३, ३, ६,  
१, ८, ७, १, १९, ८, ७, ४, १८, ९,  
५, २, ८, १०, १, २, २, २, ६, ९, १६,  
३, ३, ७, ५, ३, ७<sup>३</sup>, ४, १, २२, २३

५, २, ५, १८, ६, ७, ३, ६, ९, १२,  
१, १, ४, ३, ३, ४, १३, ६, १, ७, १०,  
१४, ४, ३, ३, ५, ३, ५, ६, १, १३

७, १६, जैउ १, १८, २, ७, ८, ९  
३, १, ४, २, १२, ६, ४, ६, ५, ३, ४  
१०, ४, ४

अधि देवन्(√दिव्)- -नम् श ५  
३, १, १०, ४, ४, २०, २३, -ने श ५  
४, ४, २२

अधि देव- -म् गो १, ४, २, ५, ११<sup>१</sup>

अधि देवत- -तम् ए २, ४०, ऐआ  
१, ३, ३, ६, २, १, २<sup>३</sup>, ५, ३, १, १  
२, २, ४, शा ३, ४, ७, ८, ९

† मुद्रितस्वरस्तु तत्सम्पादकोपहासायैव भवेत् । ‡ एक पदमिदमुत्त पदव्यमिदमसमस्तमिति भवति सन्देह ।  
कथम् ? स्वरसहितेषु यावदुपलभ्यपाठेष्वैकपद्यलक्षणार्थैकस्वर्यस्य दुर्निशदासमस्तपदद्वयलक्षणस्य च द्वैस्वर्यस्य प्राचुर्यं  
द्विस्वरपाठेष्वपि तस्मान्मे द्वैपद्य स्यात् । यथास्थानविस्पष्टलक्षणदर्शनाद्भाष्यकारैश्च तत्र तत्र एकपद्याहोकारास्वर  
रहितेषु पाठेष्वैकपद्यमेव स्यात् । द्वैपद्यलक्षणे विस्पष्टेऽपि भाष्यकृततामसकृतदुपेक्षणलक्षणप्रमाददर्शनाद्यमानान्तराभावं  
प्रायोदर्शनमेवेन द्वैपद्यमास्थितस्याप्यस्माभिस्तु यथोपलभ्यपद्यपाठस्य सौकर्येऽपि यथादर्शनमुद्रणे समादरोऽदृष्टिः ।  
‡ अधिज्योतिष, तैउ पाठ ।

शांसा ४, १०, ६, २, १०, ७, २,  
४, ५, ६, ७, २१, ८, २, गो १, २, ५  
अधि√द्र, अधिद्रवति श १, ७, २,  
११, सा १, ३, ४, १३, अधि-  
द्रवति श १, ७, २, ११, १२, ८,  
२, २४, २, ४, २, ३, ८, ५, ७  
अधिद्राववति श १, ७, २, १२,  
९, २, २४  
अधि√घा, अधि (भिदि) ऐ ३,  
३८, अघपदद्यु. जै १८०, अधि  
अघघा ऐ १, १९, २९, अधि  
घा ऐआ १, ५, २, अधि  
अधित तै २, ४, ६, १०  
अधिनि√घा, अधिनिदधाति श ३,  
६, १, ६, २२, ७, १, ३, ३, ९, ३,  
३, १३, २, ९, ३, का २, १, ३, १४, १,  
अधिनिदधाति तै १, ७, ८, २, ३,  
२, ३, ४, अधिनिदधति श ३,  
५, ३, ९, ११, ४, २, १३, १४,  
अधिनिदध्यात् श ११, ४, २,  
२, १५  
अधिनिधीयते ऐ १, २९  
अधिनिधाय तै १, ६, ५, ४, ता  
१३, ४, १७  
अधि निर√घ्मा, अधिनिधंसति  
तैआ १, ७, २  
अधि पति-तय श ८, ४, ३, ८,  
१६, १८, ६, १, ५, ६, ६, ७, ८,  
९, तै ३, ८, १८, १, २, ता ६,  
७, १, ३, जै १४१, -तये श ५,  
२, १, २, तै ३, ९, १६, १, १०,  
७, १, -ति ऐ ३, ४२, ७, २०,  
८, १३, ऐआ २, ३, ७, शांसा  
५, ८, १२, ४, श ७, ४, २, २८,  
८, २, १, १०, ३, १२, ३, २, ४,  
४, ३, ३, ४, ५, ६, ९, १०,  
११, १३, १४, १५, १७, १९,  
६, १, ५, ७, १, २, २, १०, ३, ५, ८,  
१३, ४, १, १४, १४, ३, २, २, ४,  
१, १९, ५, ७, १५ ७, १ ३२, २,

२४, ८, ८, १, ९, ३, १०, तै २,  
२, १०, १, २, ३, ३, ७, १५, १, ३,  
३, २, ५, ७, ९, ६, ९, १६, २, तैआ  
२, १९, १, ४, ११, ५, १०, १४, १,  
४७, १, ता १, १०, ५, ६, २, ७,  
८, ९, १९, १२, ३, ४, गो २, ३,  
१४, जै १४१, -तिना श ८, ५, ३,  
३, -तिम् ऐआ २, ३, ७, शा २२,  
१, २, ५, २३, ३, ८, श ७, ४,  
२, २८, ८, ३, २, ४, ७, १, २२,  
१४, १, ३, १९, २०, २१, २२, २३,  
९, ३, १०, तै २, ४, ७, १, ३, ७,  
९, ६, ९, १६, २, १२, ३, ३, ता  
६, २, ७, -ती शां २२, ९, -०तै  
तै ३, ७, ९, ६  
अधिपत्नी- स्त्री श ८, २, १, १०,  
३, १, १४, ४, ३, ७, १२, ६, १, ९,  
तै ३, १, १, ११, १२, ३, २, -स्त्रीम्  
श ८, २, १, १०, तै ३, ७, ७, २  
अधि-वधु- -म् श १३, ८, १, १०  
अधि पु- पा श १२, ४, ३, ४, तै  
२, ८, ४, २  
अधि√विप्, अधिपित्तुष्टि तै ३, २,  
६, २  
अधिपेपण- -म् श १, १, ४, २,  
का २, १, ३, ८, जै १२७  
अधिप्र(जा→)ज- -म् तैआ ७, २,  
१, ३  
अधि प्रज(√जा)- -म् शांसा ७, ८  
अधि प्र√घाय्, अधि प्रघावसि तै  
२, ५, ६, ४  
अधि प्रथि युग- -ने श ७, १, ४, ११  
अधि म√सू, अधिप्रसुवति गो २,  
५, ८  
अधि√सू, अधि प्रवन् तै २, ७,  
१६, १, अधि मवीतु तै २,  
८, १, ३, अधि मूहि तैआ २,  
५, २ अधि√वच् द  
अधि भूत- -तम् शां २०, ३, ४,  
२१, २, ३, ४, शांसा ५, ८, श

१४, ६, ७, १९, २०, तैआ ७, ७, १  
अधि मुन्धन(√मन्ध)- -ना श ३,  
६, ३, १०  
अधि यञ्ज- -म् शां ११, ८, श १०,  
२, ६, १०, १३, १७, ५, २, ६, १४,  
६, ७, १८, १९  
अधि√यम्, अधि यच्छत तै २,  
८, ५, ६  
अधि-रञ्जु- -ञ्जु तैआ २, ४, १  
अधि राज्- -ज श ७, ४, २, ३, तै  
३, १, २, ७, म २, २, १२  
अधि√रिचु, अधिरोक्ष्यते जै ७३  
अधि√रुह, अधिरोहति ऐ ४, २०,  
ऐआ १, २, ४, श ५, १, ५,  
२, १२, ८, ३, १०, का २, १,  
२, १२, अधिरोहति श ७, ३,  
२, १७, अधि रोहति जै ४,  
११, ३, १०, अधिरोहत् ऐआ १,  
२, ४, जै ५८, अधिरोहन्ति ऐआ  
१, २, ४, श ७, ३, २, १७,  
जै ५८, अधिरोह तैआ ६, ४, २,  
अधिरोह्य ऐआ १, २, ४, अधि  
रुहेम ऐ १, १३  
अधि रोहय श ७, २, १, १०  
अधिरोहण- -स्म श ७, २,  
४, १७  
अधिलोक- -म् श १४, ६, ७, १६,  
१९, तैआ ७, ३, १, २  
अधि√वच्, अधि वोच श ३, ९,  
४, १२ अधि√दू, द  
अधि√वद, अधिवदति श ७, १, १,  
१४, २६, २९, ३१, २, १, १२,  
३, १, २४, ४, १, ९, १४, २१, ४४,  
२८, १५ २१, २८, ३९, ५, १,  
११, २५, २१, २, २२, ८, २, १, ८,  
३, १, १०, १४, २, ४, ७, १, २२, २,  
६, ३, २०, ९, २, ३, १९, ५, १३,  
तै ३, ८, ३, २, अधिवदति श १०,  
२, ४, ८, अधि वदति श १,  
४, ४, ११

† अधि निदधाति मुपा । ‡ 'अधिराज' इति स्वररहितकान्ठान्ति निर्देशे एव चिन्त्य ।

अधिवाद- मू तै ३, १२, ५, ४<sup>१</sup>  
 अधि/वप, अधिवपति श १, २, १,  
 १८, का २, १, ४, १७, तै ३, २, ६, ३,  
 अधिवपामि तै ३, २, ६, ३, अध्युवाप  
 जै १९८, अधिवप्यामि जै १९८  
 अधि/श्वस्, अधिवसति गो १,  
 ४, २०  
 अधि/श्चस्, अधिवस्ते तै २, ८, ८, ८  
 अधिवासु- मू श १३, २, ८, १,  
 ५, ७, १, -सेन श १३, ५, २, २  
 अर्षीवास, †  
 अधिवास परिवास- सौ जैआ  
 १, ५१२  
 अधि/वह, †अभ्युह्य श १, ४, ५, १३  
 अभ्यूह-हळ, ह्य- हळ ऐआ  
 २, ३, ४, श १४, ३<sup>१</sup>, शाआ २, ३,  
 -ह श ८, ५, २, ७, ८, ९, १०, -उम्  
 जै ११८, -हळम् ऐआ २, ३, ४  
 -ह्य ऐ ३, ४१, -ह्य शा १४,  
 ३, -ह्य ऐआ ५, ३, ३,  
 अधि-वि/क्रम, अधिविक्रमस्व ता  
 २१, १०, १३  
 अधि विणु(√विद्)- मू तैआ ७,  
 ३, १, २, ३  
 अधि वेत् मू श १४, ६, ७, १७, १८,  
 अधि वि/धा, अधिविधीयन्ते श  
 ६, ३, १, १६  
 अधिविधाय तैआ ७, ७, १, ता १७,  
 ५, १  
 अधि वृक्ष सूर्य- र्थे तै २, २, ६, ४  
 अधि/वृत्, अधिवृत्ति श १, २, २,  
 ४, अधिवृत्ति श १, २, २, ७, का  
 ७, ७, १, ४, ६  
 अधिवृत्त- न् श १, ७, २, ३  
 का २, ३, १, ३  
 अधिवृत्त- त श १, ७, २, ३,  
 का २, ३, १, ३

अधि/वृत्, अधिवर्तयति तै ३, २, ७, १  
 अधि/वृत्, अधि वर्धयति का २,  
 १, १, १४, अधि० वर्धयेत् श  
 १, १, १, १  
 अधि/शी, अधिशेते शाआ २, ४,  
 अधिनोरते श १४, ६, १, १०<sup>१</sup>,  
 अध्योरोत् श ७, १, २, १, ७  
 अधि/श्रि, अधिश्रयति श १, २, २, ४,  
 ६, ३, १, २०<sup>१</sup>, २, ३, १, १४, ५, ३,  
 ११, ३, ५, २, १, ६, ३, ४, ५, ३, २,  
 ८, ५, ५, ९, १२, ५, १, ७<sup>१</sup>, का १,  
 ३, १, ७, ५, २, १०, २, २, १, ४, ५,  
 तै ३, ३, ४, २, अधिश्रयति श  
 १, ३, १, २०, का २, ७, १, ५, तै  
 १, ६, ८, १, २, १, ३, १, ७, अधि  
 श्रयन्ति श २, ३, १, १५, ३९, का  
 १, ३, १, ८, २८, तै १, १, १०, ५,  
 अधिश्रय तैआ ४, ४, १, अधि  
 श्रयेत् श १२, ५, १, ७, तै २, १,  
 ३, १  
 अधिश्रयितवै श २, ३, २, ८  
 अधिश्रिय श २, ३, १, १५, १२,  
 ४, २, ८, ४, ६, ७, का १, ३, १,  
 ८<sup>१</sup>, तै २, १, ६, ४<sup>१</sup>  
 अधिश्रियिष्यत्- ष्यन् श १२, ४,  
 २, ३  
 अधिश्रीयमाण- मू गो १, ३,  
 ११, १२  
 अधिश्रित- त श १४, ३, २, २९,  
 का १, ३, ३, ९<sup>१</sup> -तम् ऐ ७, २६,  
 ७, ५<sup>१</sup>, श ११, ५, ३, २, ५, १२,  
 ४, ३, ४<sup>१</sup>, १४, ३, २, २६, २७, २८,  
 तै ७, १, ७, १, ३, ७, ८, ६, ७, १०,  
 ३, गो १, ३, ११, १०, -ते ऐ ७,  
 ७, श २, ४, २, १०, १२, ४, १,  
 ४, २, ५, तै १, ४, ३, ६<sup>१</sup>

श ३, ५, ४, २३, तै ३, २, ५, ७<sup>१</sup>  
 जै १२८, -णाभ्याम् श ४, ३,  
 ५, २, गो २, २, १२, -णे ऐ ७,  
 ३२, श ३, ५, ४, २२, ९, ५, १,  
 १४, ९, ४, ३, प ३, ८  
 अधि/ष्टा(←स्था), अधितिष्ठति जै  
 ३१, अधि तिष्ठति ऐ ४, ३,  
 ८, २६, अधितिष्ठति श १३, ३,  
 ६, ४, अधितिष्ठति तै १, १, ३, ६,  
 तैआ १, ११, ८, अधि० तिष्ठति  
 श ३, ७, १, ९, अधिऽइव  
 तिष्ठति ऐआ २, ३, ८, शा ११, ६,  
 २६, १७<sup>१</sup>, अधितिष्ठत श ५, ३, १,  
 ८, अधितिष्ठन्ति जै १, २, ३,  
 ९, १०, ११, अधितिष्ठति श ९,  
 ४, ५, १३, अधितिष्ठामि म २,  
 ८, २, अधि० स्थास्यति श ३,  
 ७, १, ९<sup>१</sup>, अधि तिष्ठ श ७, ५,  
 ३, १४, अधितिष्ठत् तै २, ८, ९,  
 ६, ७, अधितिष्ठेत् तैआ १, २६,  
 ७, सा ३, ६, ५, अधि भक्ष्यत्  
 श ९, २, ३, ८<sup>१</sup>  
 अधिष्ठाया सा २, ५, ३  
 अधिष्ठात्- ता गो, २, ६, ७,  
 अधिष्ठान-नम् श ४, २, १, ३१,  
 सा ३, ६, ४  
 अधिष्ठा- -याम् शा २६, १७  
 अधि/ष्टि, अधिष्ठीयन्ति जै १०<sup>१</sup>,  
 जै १, १६, १, ३  
 †अधि सत्व- न्व तैआ १, २, ३  
 अधि सम्/वृत्, अधि सम्वर्तयति तै  
 २, ८, ९, ४, तैआ १, २३, १, १२, १,  
 अधि/स्वन्द, अधिस्वन्दति गो २,  
 ७, १७, अधिस्वन्द श १, ७, ५, ४  
 अधि/स्वृत्, अधिस्वृत्तयत् श ११,  
 ७, ३, ३  
 अधि/सु, अधिसुवन् श ७, ५, ३, ५<sup>१</sup>

अधि चणु(√सु)- णम् ऐ ७, ३, ७

† तस्यामत्र कश्चिदायं 'अभ्यूह' इति पाठदत्तानार 'अभ्यूह' इति पाठ साधुयान् प्रतायन् । 'अभ्यूह' इति  
 † 'अभिभवे' इति मुपा सु चिन्त्य । 'गतिरन्तर' ( पा ६, २, ४९ ) इति पूर्वपदस्य स्वर प्राप्तः । न इत्यम् ।  
 † मुदितस्वरोल्लङ्घन । पा ६, २, २११ अनु. अभ्यूहत्तम् इत्यत्र त्रिस्वारेणागुतात्तरेव्ये श्रुयच वान् । S पूर्वपद त्रियापदेश  
 योजन एवाभ्यहितमिति । इत्यन्तः पूर्वपदादा । - १ इत्यतिव्यक्तमन् प्रतिक्रमि ।





अध्वे-(धिडा/इ), अध्वैति तै ३,  
 १२,५,३,४  
 अ धिष्य- -ध्वये गो २,५,४  
 अ-धीत(√धि)रस- मू ऐ ६,१२, गो  
 २, ४, १८. धीतरस द्र  
 अ धीर वृत् (वति) श ११,५,५,९  
 अधुना श ३,३,४,१९  
 अधुना तुन-ना श ७,१,१,२  
 अ-धूत्(√धू)-तम्डद्व ता ७,९,९  
 अ धूम- मू श १०,६,३,२  
 अ धत्- -त्. श १३,३,३, ५, -तम्  
 ता ११,१०,११, १२,९,१६  
 अ धति- ति श १४,४,३,९  
 अ धि गु- -गाम् ३३ ऐ २,७, -गु ऐ  
 २,७, शा १०,४, तै ३,६,६,४,  
 -गो ऐ २,७,१२,तै २,६,६,४,  
 ३,६,७,२, -गो श १३,५,२,१,  
 -गो शा १०,४, श १३,५,१,१८  
 अ-धुन्- -व ड्ध्व श ८,२, १, २, ४,  
 जै १,१७,३,३, -वम् श १०,२,  
 ६,१९, -वम्डद्व श ८,२,१,१४,  
 तैआ १,०३,८, वा श ११,८,१,१  
 अध्वन्- -ध्वन् श ३, २, ४, १९,  
 श १३, ४, १, १४, -ध्वन् ऐ  
 ३,२५, छ,२०,७,८, श ३,२,  
 ४,१९,५, १,५,१०,३,१,११,  
 १२,४,४,१, का १,४, १, २६,  
 अं ४,११,५,११, -ध्वना तां  
 २७,१०,१६, -ध्वनाम् तां १,४,  
 १, -ध्वनि तैआ २,१९, १, सा  
 २,४,३,६,७, -ध्वने तै ३,४,१६,  
 १, -ध्वनि ऐ २,२०, शा १२,२,  
 -ध्वमु श २,३,४,३,०, का ३,  
 ४, १, २६, -ध्व्या शांआ ३,१,  
 श ५,१, १, ११, ६, ३, ३, ८,  
 -ध्वान श २,३, ४, ३७, १३,  
 २,४,२, ४, तै ३,९, १,२, तां  
 १६, १३, १०, -ध्वानम् ऐ छ,  
 २०,१०,१,०, -ध्वी २,९,७,०,८,  
 ३,२,६,२,१,७,५,१,३, ११,५,  
 १७,१,१,११, ६,१,३, ८,४,१२,

१२,४,१,१०, १४,५,४, ११, ६,  
 ११, १, का १,६,२, ८, तै १,  
 ५,१२,५, २,५,६,४, ३, ९, १,  
 ४, ता छ,३,७,१०,६,१७, ६, ३,  
 १५, तै ५५, ता २,४,६  
 अध्व (ग→)गा(√गम्)- -गा शा  
 २,९  
 अध्व-पति- -०ते ता १, ४,१  
 अध्वत्- -र शा ३,५,७,३,१०,६,  
 श १, २, ४,५,४,१,३८,३९,४०,  
 २, ३,४,१०,३, ५, ३,१७,९,२,  
 ११, ३, ५,४,५,३,३,४,३,६,३,  
 ४,९,६,४,१४,७,३,१,५,६,३,३,  
 ९ २,३, १०, १०, १,५,३,४,१,  
 १९,२१,१४,२,२,४८, का १,४,  
 १,८,२, २,२,४, तै २,२,११,६,  
 ३,३,७,८, तैआ ५, २, ६, ता  
 २५,४,२, गो १,५, ९, २५, २,  
 २,१७,२२, -रम् ऐ २, ५, २०,  
 छ,२९, ७,१३,१६, ६, १२, शा  
 ३,५,६,१५, ७,३, ११, ४, १२,  
 १,२२,१, श २,३,४,१०,३, ५,  
 ३,१७,९, ३,५, ४,५, १०, ४,३,  
 ४, १४,१,४,१४, का १, ४, १,  
 ८, तै २,२,२,४, ५, ३, ७, ४,  
 ७,१२,२,५,८,१,२,५, ५, ९, ३,  
 ३,६,३,१,४,१, तैआ छ, ७, ३,  
 ता ८,६,५,२१, १०, ११, -रह्य  
 ऐ १,१७, शा ८,२,११, ७, श  
 १, २, ४, ९, ६, ६, ८, ११, ६,  
 १,२,३,४, १३, १४, ७, ३,१,  
 ३३, ८,६,३,१५, ९,७,१, ५, ४,  
 ३,५,१,५, ५,१, ३,०, १, ४,०,  
 ११,७,४,१, का २,२,३, ८, तै,  
 २,३,२,५,३,६, ४, ४, ३,६, ३,  
 ५,७,६,६, १२, ३, जै १७, -रा  
 ऐ २,३४, श १,७, ३, १५, तै  
 ३,५,७, ६, ६, ११, ४, १२, २,  
 -रागाम् ऐ २, ३,०, श १, ४,  
 २,११, २,३,४,२९, का १, ४,  
 १,२२, तै १,२, १, १३, ३, ५,

३,१, -रान् श १२, ४, ४, १,  
 -राय तै २, ८,४,५, ९, ९, गो  
 २,४,१५, -रे ऐ २,२, ५, शा  
 ६,१२, १०, २, ६, २८, २, श  
 १,४,१,११,३८, ३, ३, ४, ६,  
 ५,२, ११, ३, १, ३,२४, छ, ६,  
 ७,१, तै २, ६,१४,५, ३,३, ६,  
 १०, ८, ८, ५,२,३, ६,१,१,४,  
 १, ११, ९, १, १२, ९,४, तैआ  
 २,८,१, जै १३६, गो २,२,१७,  
 ४,१५, -रेण ऐ ३,१८, श १,४,  
 १,४०,८,१,२१, का १,३, ४,८,  
 तै २,३,६,३, -रेणु ऐ ५, १६,  
 शा २६,१५, श २,३, ४, १४,  
 का १,४,१,१२, तै २,८, ६, ४,  
 ७,१०,६, तैआ १०,१,१६  
 अध्वरकर्मन्- -मं श ६, ६, १, ४,  
 ७,३,१,४  
 अध्वर कुत्- -त् तैआ छ,२,१,५,  
 २,६ -तम् श १,२,४,४,५,  
 वा २,३,२,३,४  
 अध्वर-धिष्य- -म् श ९,४, ३,५  
 अध्वर प्रायश्चित्ति- -म् श ६, ६,  
 ४,११,१४  
 अध्वर वत्- -वन्तम् श १,४,१,४,  
 अध्वरी(रभक्वच्)वत्- -ताम् ऐ  
 २,२०  
 अध्वर्युत्(रभक्वच्),- -र्यन्त श ९,  
 २,३,१०  
 अध्वर्यु- -र्य ऐआ ३, २, ३, ५,  
 १,५, शांआ २,१६,८,४, श १,  
 ३,१,२६, ८,१, २, १०, ५, २,  
 २०, १२,७,२,१३, ८,१, ६, २,  
 २२, तै ३,५,१३,३, गो १, १,  
 १३,२, ३, ९, -र्य ऐ ५, ३,४,  
 शां १३,६, श ३,८,४, १०, ५,  
 ५,५,१८,७,२, २, २१, श १२,  
 १,३,७,९, १३,१,१, ११, १४  
 ३,१,२३, तै ३,१,१, ६, ८, २,  
 ३,३,३,८,१०, ५,८,३,७, २, ५,  
 जै ३,४,३,४, गो १,३,४, ४,

६, ५, ८, -० यौ द्वे ए २, २०, -यु  
 ऐ १, १३, १६, २८, २९, ३०, २,  
 ३, ५, १०, ११, १२, १५, २०, २५,  
 ३७, ३, १२, १३, ५, २५, ६, २,  
 १४, ७, १६, ३, २, ऐआ ५, ३, २, शा  
 ३, ७, ४, ६, ५, ७, ६, ११, ७, ४, ८,  
 ४, ९, ३, ५, ६, १०, २, १२, १,  
 १४, ३, ३, १५, ३, १६, ३, ८, १७,  
 ७, २७, ४, ५, ६, २८, ५, ६, ३०, ६,  
 शाभा ४, ६, श १, १, १५, २, २२,  
 २, ४, १३, १८, ३, १, २६, ३, १, ५,  
 १, २१, २, १०, १२, ८, २, १४, ३,  
 ३, ४, २०, ९, २, १, २, ३, ४, २, ४,  
 ४, २५, ५, २, ३१, ३२, ३, ३, ३, ३,  
 ३७, ३८, ३९, ४०, ४१, ४२, ४४,  
 ४५, ६, १, १४, २३, ३४, ४५, ३, ३,  
 १, ९, २, ४, ३, १, ३, ४, ४, २, ५, ५,  
 २, ४, ३, २१, ४, १६, १७, ६, २,  
 २०, ३, १४, ७, १, ३, १, ४, ८,  
 १, १, १०, ११, २, १, १८, २१, २४,  
 ३, ५, ७, ४, १, १, १७, २, १, १३,  
 १४, २०, २१, २३, ४, २२, ५, ३,  
 ३, १, १४, ७, १, ५, ६, ९, २, १, ५, २,  
 ३, ९, १३, ६, ७, १९, २०, ५, १, २,  
 १६, १७, १८, १९, ५, २८, ३, ४, ४,  
 ४, २, १, ४, १५, २२, ५, ४, २६, ५,  
 १८, ६, २, २, २, ९, ३, ३, ११,  
 १०, १, १, ५, ३, ५, २, १२, १६, ४, १,  
 १३, ५, १, ११, २, ७, ३, २, ४, २, १,  
 ३, ४, ९, १३, १४, १६, १७, २०,  
 ७, २, ६, १२, १, १, ४, ५, ७, ३,  
 २२, ८, २, २६, १३, २, ७, १, ४, १,  
 ४, ५, ६, ७, १०, २, १५, ३, १, २, ३,  
 ३, ४, ६, ७, ८, ९, १०, ११,  
 १२, ४, २, ५, १, ४, १६, २, ४, १३,  
 १८, २३, ३, ७, १४, १, ३, २, ३३,  
 ४, १, २, २, १, ३, १, ३, ६, १, ६,  
 १०, का १, २, ३, १४, २१, ३,  
 ४, १६, ५, १, १५, १६, १७, २७.

३०, ३१, ३४, ३५, ३६, ३७,  
 ६, १, १५, २३, २७, २९, ३०, २,  
 १, १, ११, २, १४, १५, २, २, ८, १०,  
 ३, १९, तै १, १, ६, १०, ६, १, ३, ६,  
 ५, १, ७, ८, ७, ८, ६, ६, २, ४, २, १३,  
 ३, २, २, ४, १०, १, ३, ७, ५, ८, १,  
 ८, १०, ९, ५, १२, ८, ४, ३, ५, १,  
 ९, ४, ३, १२, ९, ३, तैआ २, १७, १,  
 ३, १, १, २, १, ५, १, ६, १, ५, ५, ३,  
 ७, ८, १, १०, ६४, १, जै १३६, ता  
 ७, ५, ११, ६, २, ६, ६, ७, १६, १८,  
 ८, ४, ८, ७, ६, ९, ९, ६, १५, २०, २,  
 ४, २७, ४, ५, १०, ४, १८, ४, जैठ  
 ३, २, ५, ७, ४, २, २, ५, ६, १, ४,  
 ६, २, ४, ९, १०, गो १, १, १३,  
 २, ९, ११, १२, २४, ४, ५, ५, ११,  
 १५, २४, २, १, २५, २, ९, ३, १०,  
 १७, ४, ५, ६, ५, ४, -युष्णा ङ छ,  
 ६, ७, १९, १४, ६, १, ६, तै ३, ३, ८,  
 ४, ता ६, ७, १९, -युष्माम् श  
 छ, ३, ४, २२, ७, ४, ५, २२, ५, १,  
 ११, -युष्म ऐ २, २०, ऐआ ५,  
 ३, २, शा ६, ११, ७, ४, श १,  
 १, २, १८, ५, १, २१, ५, २, १,  
 १९, ३, ५, ३, २५, ६, १, २५, ७, १,  
 ३०, ८, १, १०, छ, २, ५, ६, ६, ३,  
 २, ३, ११, ४, २, २०, १२, १, १, ५,  
 १३, ४, ३, २, ५, २, १२, १७, २१,  
 का १, २, १, १, २, १, २, १४, १, ६,  
 १, २०, तै ३, २, ४, ४, ५, २, ८,  
 गो १, २, १२, २४, ३, १, ४, ५, २,  
 ४, ७, -युष्प ष १, ६, यूँ ऐ १, १८,  
 वा १, १, २, १७, ७, ४, ४, ३, ९, ४, ३,  
 छ, १, ५, १५, २, ५, ३, ७, ५, १, ११,  
 ८, २, १, ३, ४, ५, ६, ७, १०, १,  
 ८, ११, ५, ५, १३, १२, ८, २, २२,  
 का ७, १, २, १३ तै ३, २, २, १, ४, ६,  
 ६, ३, ८, १, ९, १, ८, ३, २, तैआ ३,  
 ३, १, ५, २, ५, ७, १, १४ २ १८६,

२०३, ता १८, ५, १४, ९, १०, २५,  
 १५, गो २, २, ६, ३, ८, -युष्म ङ  
 १, ८, १, १७, -० यौँ ऐ २, २०, ३,  
 १२, ५, २५, शा १२, १, १४, ३,  
 २४, ७, २८, ५, का १, ५, २, १, ३, ५,  
 ४, १, ७, ११, ४, ३, १९, ७, २, ६, ७,  
 १३, ४, ३, २, ६, ७, ८, ९, १०, ११,  
 १२, ५, २, ४, तै ३, ५, ४, १, ५ १,  
 ४, २, ५, ७, १०, ता १४, ९, १, गो  
 २, ३, १०, ४, ४, -यौँ ऐ ७, १, शा  
 २३, ५, वा ३, ६, २, २०, छ, २, ५,  
 २, ३, ५, ६, ५, ९, १३, ६, ९, १९,  
 ७, १, ५, १७, ९, १, २, ४, ३, १, ३, ५,  
 ४, २, ४, ६, २, १८, ७, १, १३, तै ३,  
 २, ४, ५, ३, ८, ८, ता ८, ९, १०, ४  
 २, ४, गो १, ३, १८, २, २, १२, ४,  
 १८, -यौँ छ १, ८, १, ३९

†अध्वर(म→)मा†-मा आ २, २६  
 †अध्वाना(?) जै १२२  
 √अन्, अन्यात् तैआ ८, ७, १  
 अन्त- न् न् श २, ५, ३, ३, का  
 १, ५, ३, ३  
 अनती- त्य श २, ५, ३, २, २४,  
 का १, ५, १, २  
 अन- न् श १४, ४, ३, १०, -नम्  
 श १४, ९, २, १५, -नस्य श १४,  
 ९, २, १४  
 अन( नऽअ)-शम मार- न ऐआ  
 २, ३, ८  
 अन्क( न्/अङ्क)- शम् ऐ २, २३,  
 -क्ता श २, ६, २, ६, का १, ६,  
 २, ३, -क्ते ङ ३, ४, ३, २०.  
 अन्क शम्म्(नऽअन्क)- न् ङ  
 ३, ६, ४, ११  
 अ-नम्, प्रा- ग् श १०, २, दांआ  
 ९, ७, -नम् श १४, ६, ३, १५,  
 ग्नाम् श १, ३, ३, ८  
 अनन्त-ता- ता श १, ७, ३, २८,  
 -ताये श १, ३, ३, ८, ३, ७, १, १९

अनन्तप्रभावुक- का ऐ १, २, २९.  
 अनन्तगिन्(-न्डअ)- सि उद्व गो १,  
 २, ४. -मौ ऐआ ५, ३, ३, शा  
 ७, ३, श ३, ३, १, ३, जे १९७<sup>३</sup>  
 अनन्तगिन्-क गो १, २, २३,<sup>३</sup>  
 -कश्य गो १, २, २३  
 अनन्तगिन्-धिव-त श १३, ८, ४,  
 ११, -तम् श १३, ८, ४, ११  
 अनन्तगिन्-चित्वा-याम् श ६, ६, १,  
 १, १३  
 अनन्तगिन्(-न→)ग्रा-ग्रा तै. २, ८,  
 २, ४.  
 अनन्तगिन्-दग्ध-गधा तै ३, १, १, ७  
 अनन्तगिन्-प्राक्त-त्ता तै २, ६, १६, १  
 अनन्त(-न्डअय→)घ्रा-ग्म्य तै ३,  
 १, ४, ८.  
 अनन्तगिन्-जय(-न्डअङ्गम्/एङ्ग)- म  
 सा ३, ७, १०.  
 †अनन्तगुह्निं (न्डअ)- लि तैआ  
 १, ११, ५, ६  
 अनन्तगुह्निं (अनन्त/वह)- डुहः श २,  
 १, ४, १७, ३, १, २, २१, १३. ८,  
 ४, ६, का १, १, ४, १७, २, ३, २३,  
 तै १, १, ६, ६, जे १३५, तां २,  
 १६, ३, १८, ३, ३, गो १, २, १८,  
 -हुहि तै ३, ८, १३, २, -ह्वार  
 ऐ १, १४<sup>३</sup>, शां १, ५, श २, १,  
 ४, १७, २, ३, २८<sup>३</sup>, ३, १, २, २१, ४,  
 ५, १, १५, ७, २, ३, ८<sup>३</sup>, ३, १, ७<sup>३</sup>,  
 ६, ६, ३, ३, ७, ३, २, १, १६<sup>३</sup>, ८,  
 २, ४, ९, १३, १, ५, ४<sup>३</sup>, ८, ४, ६,  
 १०, का १, १, ४, १७, २, ३, २३<sup>३</sup>,  
 तै १, १, ६, १०, ४, ५, ११, ८, ३,  
 ५, २, ६, १८, ३, ३, ८, १३, १, ३,  
 जे ५०, तां ६, ५, २१, ८, ७, ४,  
 १८, ९, १८, गो २, १, १३,  
 -ह्वार श ७, ५, २, ४, ८, २, ४,  
 ९, जे १३३, -ह्वारम् श ८, २,

४, ९, तै १, १, ६, १०, ८, ३, ५,  
 २, ६, १७, ५, तैआ. ६, १०, १,  
 -ह्वारौ श ३, ३, ४, ११, ६, ८,  
 १, ८, ७, २, ४, २९, तै ३, ९, ९,  
 ३, जे १९२<sup>३</sup>, ता १२, ४, १४  
 अनन्तगुह्नी-ही श ५, २, ४, १३<sup>३</sup>,  
 -ह्यै श ५, २, ४, ११, १३.  
 अनन्तगुह्णत(-डुह-श)- म् ता १८,  
 ३, २  
 अनन्तगुह्यस-सम् जे ५०  
 अनन्तगुह्यत-ते आ २, २२, ११, १२  
 अनन्त(-न्डअ)-णु-णु श १४, ६, ८, ८  
 अनन्त(√गम्)-त ऐआ ३, २, ४  
 अनन्त(-न्डअ)-ति-क्रम-माय श ३,  
 ३, १, ५  
 अनन्त(-न्डअ)-ति-क्षार-राय ता १३,  
 ७, ९, ८, १, ४, ५, १५, १, ६  
 अनन्त(-न्डअ)-ति-द(ग्म→)धा श १,  
 ४, १, १४, १६  
 अनन्त(-न्डअ)-ति-दाह-हाय श ६,  
 ७, १, १५, १६, २६, ७, १, १, ९,  
 तै ३, २, ८, ६, तैआ १, २६, ७,  
 ५, ४, ५, १०  
 अनन्त(-न्डअ)-ति-पाद-द्राय तां ४,  
 ५, १२, ७, ३, २३, १५, ९, ३  
 अनन्त(-न्डअ)-ति-दद्य-म् श ७, २,  
 १, १  
 †अनन्त(-न्डअ)-ति-दश(दश)-म्  
 तै ३, ३, ६, ८<sup>३</sup>  
 अनन्तित्प्र(दन्त्य→)दन्त्या( न्डअति प्रश्न+  
 यत्)- दन्त्या श १४, ६, ६, १,  
 -दन्त्याम् श ११, ६, ३, ११  
 अनन्त(-न्डअ)-ति-मा( निन्→)निनी-  
 म् श ५, ३, ५, १९  
 अनन्तित्मुच्य(न्डअ-√मुच)शर, ३, ३, ८  
 अनन्त(-न्डअ)-ति-राश-प्र तां २४,  
 १, ११, -प्र श ५, १, ३, ३<sup>३</sup>  
 अनन्त(-न्डअ)-ति-रिक्त, पा-पम् श

३, ९, २, १५, १०, ४, ३, २४, १३, ८,  
 १, १५, ३, १०, ता १५, ७, ५, -का  
 श ७, ३, १, ३, १९<sup>३</sup>, १०, ४, ३, २४,  
 -कैन श १२, ३, ५, १३  
 अनन्त(-न्डअ)-ति-रिक्त-क्यै श  
 ९, ५, २, १  
 अनन्त(-न्डअ)-ति-रेक-काय तै ३,  
 २, २, ५ अतिरक्त द्र  
 अनन्त(-न्डअ)-ति-गाद-द्राय ता ११,  
 ३, ६ अतिवाद-द्र  
 अनन्तित्वादिन्-दी ता ११, ३, ७  
 अनन्त(-न्डअ)-ति-वास-साय गो २,  
 ४, १५, १६  
 अनन्त(-न्डअ)-ति-रुक्मद्-न् तै ३,  
 ३, ६, ४  
 अनन्तित्यय(-न्डअ-ति/ह)-याय श  
 १३, ८, ४, १, २  
 अनन्त(-न्डअ)-द्धा श १, २, ४, २१,  
 ६, ३, ३३, २, ३, १, २, २१, २१, वा  
 १, ३, १, १६<sup>३</sup>, १७<sup>३</sup>, १८<sup>३</sup>, १९<sup>३</sup>,  
 २०<sup>३</sup>, २, १, ४, १०, २, २, १३<sup>३</sup>,  
 अनन्तित्वाद्य श ३, १, ४, १०, ३,  
 १, ४०, ६, २, २, ०, ११, १, ३, ३,  
 अत्रा द्र.  
 अनन्तित्वा-पुरुष-प ऐ ७, ९<sup>३</sup>, श ६,  
 ३, १, २४, -पम् श ६, ३, १, २४,  
 ३, ४, ४, ५, १४, -पेण श ६, ३,  
 ३, ४, ४, ५, १४  
 अनन्त(-न्डअ)-वामान-न जेउ ३  
 १, २, ४, १७ √आद् द्र  
 अनन्त(-न्डअ)-धसु(ते) तै ३, २, १, ६,  
 २, ९, ३, १२ गधसु द्र  
 अनन्त(-न्डअ)-धीयत्-यन् ऐआ ५,  
 ३, ३<sup>३</sup>, जे ९३ अधीयत् द्र  
 अनन्तित्वाय-म् सा १, ५, १०  
 अनन्तित्वाय-धौ तैआ २, १५, १  
 अनन्त(-न्डअ)-नु-गात-ते श. १२, ४,  
 ३, ६.

† चतुर्धरशया ( पा० ६१२१७२ ) गन्तोदासदर्शनम् । तु० आहुरि-(अ ६१२१८) । सर्वनिपातमुदापकी  
 छम्पादकायुभाषिण्य दयनीयाविषय प्रतिभात । † भा अनु. 'अनन्तित्प्र' इत्येव प्रातिपदिक प्रतिभाति तस्याऽपि नास्ति  
 विप्रतिपत्तिविशेष ।

अनुन ( नऽअ ) नु ध्यायिन्- नम् ऐ ३,  
 ४७, ४८, तै २, १, ४, ३  
 अनुन- ( नऽअ- ) नु-प्र ज्ञान- नाय झ ६,  
 ३, १, ३, १  
 अन- ( नऽअ- ) नु-याज- म् ऐ १, १, १,  
 २६  
 अन- ( नऽअ- ) नु-वपदकार-भा- न्- न्-  
 दां १६, ६  
 अनुन-वपदकृप- त शा १३, ९,  
 धाआ २, १७  
 अनुन- ( नऽअ ) नु शस्त ( √ शस्त )- म् वा  
 १२, ८, ३, २७, ता ४, ९, १३  
 अनुन ( नऽअ ) नु शिष्य ( √ शास ) श  
 १४, ६, १०, ४, ७, १०, १३, १६,  
 १९  
 अन- ( नऽअ ) नु-प ( त → ) का ऐआ १,  
 ५, २, अतु √ षञ्च्  
 अनुनपद्म- म् तैआ १, २६, १  
 अनन्तक- ( नऽअतु √ वच् )- क श  
 १४, ४, २, २८  
 अन- ( नऽअ- ) न्तु, न्ता- न्त श ४,  
 ३, १, ७, ७, ३, १, ३, १, १४, ६, १०,  
 १२, तै ३, १, १, १, जै ८८,  
 तां १७, १२, ३, जै १, १२,  
 १, ७, -नम् ऐ ३, ४३, श २, २, ३,  
 १३, २, ३, ३, १७, १०, १, ५, ४, २,  
 ६, ६, १४, ४, ३, २, १, ५, ४, १२, ६,  
 १, ११, २, ११, ७, ३, १३, तै २,  
 ५, ५, २, ६, ४, ८, ७, २, ३, ११, ७,  
 ४, ५, तैआ ८, १, १, १०, ११, २,  
 तां १, ५, १९, १७, १२, ३, २३,  
 २५, २, २४, ९, २, जै १, १२,  
 १, ८, -नस्य श १४, ९, १, १०,  
 -न श ७, ३, १, ३, ९, १४, ४, ३,  
 २१, ६, १, ११, २, ११, १०, १२,  
 तै ३, १०, ११, ४, तां २३, २५,  
 ३, २४, ९, २, -न्ता श तां २३,  
 ११, ३, -नाम् श १४, ४, ३, २, १,  
 श्जानि श ७, ३, १, ३, ९, १४, ५,  
 ५, १९, -नाम् तै २, ८, ८, ४,  
 तां २३, २५, २, ४, २४, ९, २, ३.

गो १, १, ३, ८, -न्ताय तै ३, ४,  
 १३, १, -न्ते शाआ ४, ५, जै ७  
 ४, १०, ४, ९, श १४, ६,  
 १०, १२  
 अनन्त ता- ता श १४, ६, १०,  
 १२, -ताम् जै १, १२, १, ८  
 अनन्त दक्षिण- ण तैआ २,  
 १७, १  
 अनन्त रूप- म् तैआ १०, १, १  
 अनन्ते वासिन्- वे ऐआ ३, २, ६,  
 ५, ३, ३, धाआ ८, ११, १३, १,  
 श १४, ९, ३, २०  
 अन- ( नऽअ ) न्तर- र श १४, ७,  
 ३, १३, -रम् शाआ १३, १, श  
 १४, ५, ५, १९, ६, ८, ८  
 अनन्तरय ( नऽअन्तर √ इ )- वाय  
 श ७, १, २, २३, ता ४, १, ६  
 अनन्तराय- यम् ऐ १, १, २, २०,  
 ३, ३७, श १, १, ३, ८, १२, ८,  
 १, १७, वा २, १, २, ८, -वाय  
 तै ३, ३, ४, ६  
 अनन्तरित, ता ( नऽअन्तर √ इ )- त  
 ऐ २, २२, ६, २६, श १२,  
 ३, ५, ५, ९, १०, गो १, ५,  
 ९, -तम् श १२, ३, ५, ३, ६,  
 जै १२०, गो १, ५, ९, -ता श  
 ७, ५, १, २८, १२, ३, ५, ७, -ता  
 तै ३, ७, १४, ४, -तानि श १२,  
 ३, ५, ८, गो १, ५, ९  
 अनन्तरिति- र्यै ऐ १, २२, शा  
 २७, ४, तै १, ६, ४, ३, ९,  
 १, ३, ८, १७, २, १८, ५, ९, ११, २,  
 तैआ १, २६, ७  
 अनन्तार्हित, ता ( नऽअन्तर √ धा )- त  
 श ४, ४, २, १, ६, २, ३, २, ४, ६,  
 ७, ७, २, २३, -तम् श १, ६, ३,  
 ३७, ७, ४, ३, १, २, २५, ५, १, २७,  
 ८, २, ३, ६, ३, १, १३, २, १३, ३,  
 ४, ४, ४, ७, ९, १, १, २०-२३,  
 १२, ३, ५, ४, तै २, ७, ६, ३, -ता  
 दां ८, ५, श १, २, ६.

-ता शा २७, ६, ३०, ८, श  
 ६, २, ३, २, ४, ५, ३, ५, ७, ४, २,  
 १३, ३, १, ५, २, ४०, ४, ८, १, १,  
 २, ४, १, २, ३, ३, ६, ३, १, ११,  
 १३, २, १३, १४, ३, ४, १२, ४,  
 १४, १५, ४, ४, ९, ६, २, ९, ११,  
 ७, ४, १८, -तात् जै १२९,  
 -तान् श ८, १, १, २, २, ३, ३, ३,  
 ४, १४, १५, २, ३, १, २२, जै ३९,  
 -तानि श ७, ५, २, ४, २, ९, ३, १,  
 २३, १३, ८, २, १, -ताभि श  
 ८, ३, १, ११, -ताम् श ६, ५, ३,  
 ५, ७, ४, १, ८, २, १, २, १०, १३,  
 १९, २०, २, ५, २, ६, ३, ७, ८, ३, २,  
 १, २, -ते श ७, ४, २, २४, ८, ४, ४,  
 ७, ६, २, ९, ता १९, १३, ९, -तेन  
 श १४, ९, ४, २, ५, -तै श ७, ४,  
 २, १०, -तौ श ७, ४, २, २४, ८,  
 ७, १, ५, ५  
 अनु ( नऽअ ) न्य- न्य व १, ७,  
 न्या तै २, ५, १, ३  
 अनु ( नऽअ ) ष- म् श १४, ९, २,  
 १४  
 अनुन्व- ( नऽअतुऽअ ) व-वार- राय  
 श ४, ३, २, ६  
 अनुन्व ( नऽअतुऽअ- ) व सित ( √ सो )-  
 म् शा ११, १  
 अनुन्ववाय ( नऽअतु अव √ इ )- वाय  
 जै १२७  
 अनुन्ववायन ( नऽअतु-अव √ इ )- नाय  
 श ६, ३, १, ५  
 अनुन्वा ( नऽअतुऽअ ) गत- त श  
 १४, ७, १, १७, २२, ४०  
 अनुन्वागम- माय जै २, ३, १, ४  
 अनुन्वाय ( नऽअतु √ आप् ) ऐ  
 ७, १९  
 अनुन्वायक, का ( नऽअतुऽअ √ मन् )  
 - का श १, ५, २, ४, २, ३, १,  
 २०, ३, ६, २, ३६  
 अनुन्वायक्य ( नऽअतुऽअ √ ळम् ) ता  
 ७, ७, १४

अनन्वित (-न्डअत्/इ)- -तम् जैड.  
 ३,६,७,८, -ता तैआ १,१०,४  
 अनन्वृ(-न्डअत्/इ)-च- -म् ऐआ  
 ५,१,१  
 अन्(-न्डअ-)-प-क्रम- -मम् ऐ ४,२५,  
 -माय ऐ १,२६, श १३,४,२,  
 १०,५,२,१०, -मे शा १८,६  
 अन्पक्रमिन्- -मि श. १,२,४,१६,  
 का २,२, २,९, जे ६८, -मिण  
 श ५,३,१,१२, -मिणम् श ५,  
 ३,१, १,११, -मिणौ श ५,३,  
 १, १०, ६, ४,४,१३  
 अन्पक्रमिणी श ५,३,४,१४  
 अनप-क्रामिन्- -मिण जै ४१,५१  
 अनप-क्रान्ति- -त्यै गो २,६,७<sup>३</sup>  
 अनप-क्राम्युक्त- -का ता ६,१०,  
 १०,११, १८,१,१४, १०,९,१२,  
 १२,५,६,१६,६, -का ता १२,  
 ६,३  
 अन्(-न्डअ-)-प गु- -ग शांआ ६,  
 १२, श १४,५,१,१०  
 अन्पग- -गान् तै ३,३,११,२  
 अनपत्रय्यु (न्डअप/जि)- -य्यम् श  
 १,२,४,९,३,४,२,८, का २,२,२,  
 ६, तै १,५,२,४, ३,१, ५, ५,  
 तैआ १०, १, १०, जै ५, ता  
 ११,१०,२१, २०,६, १,८, १,  
 -य्यप तै ३,१,५,५  
 अनपचायिष् (न्डअप/चायु)- -तार  
 शा १, १  
 अन्पचारवमान- -मः तै २, ७,  
 १८,१  
 अनपच्युत (न्डअप/च्यु)- -त तै  
 १,५,८,३  
 अन(-न्डअ)प-प्र- -न्य तैआ २,  
 १९,१  
 अन(-न्डअ-)-प/एष, अनपष्टप ऐ

२, ११.  
 अन(-न्डअ-)-प-नि-हित- -म् श २,  
 २,१,१५, का १,२,१,१०.  
 अन्प-प्रोषित (-न्डअप-प्र/वस्)- -म्  
 श ११,३,१,५,६  
 अन(-न्डअ-)-प-प्र- -व तै. ३,१२,  
 ५,३  
 अन(-न्डअ-)-प-अन्श- -न्शाय जै  
 ३१,१५६, ता १२,४,३; १०,२,  
 ३,१४,४,१,६,३,१०,२, १६, ३,  
 ४,१७,४,२, २०,७, १, २१, ९,  
 १४,२४, ११,८,२५,२,५  
 अन(-न्डअ-)-प-र- -म् शांआ १३, १,  
 श १४,५,५,१९,६,८,८  
 अन(-न्डअ-)-प-र- -म् श १४,  
 २,२,२८  
 अन्प-राय- -म् श १,३,५,१०,<sup>३</sup>  
 -घाय तै ३,२,२,३  
 अन(-न्डअ-)-प-रु- -द्धः जैड २,२,  
 २,८  
 अनप रोष्य- -प्य तैआ ६,५,२<sup>३</sup>  
 अनपव्याय (-न्डअप/व्ययु)- -घाय  
 जै १०,२७,१११  
 अन(-न्डअ-)-प-धित- -त ऐआ ५,  
 ३,३  
 अन(-न्डअ-)-प-सरण- -णात् श १,  
 ९,३,११<sup>३</sup>  
 † अन पस्पदान- -म् तैआ ६, १, १  
 अन्( न्डअ ) प स्फुर- -रन्त तैआ  
 १,७,१,४  
 अन्पस्फुन्ती- -न्ती तैआ ६, ७,  
 १, -न्तीम् तै ३,७,७,१३  
 अन्( न्डअ ) प-दत्त-पाप्मन्- -प्म  
 जैड ४,८,३,४-९, -प्मन श ७,  
 ६,१,१, -प्मा श ६, १,३,५,२,  
 १,९, -प्मान ऐ ४,२५, श २,  
 १,३,४,६, ६,८,२,१, पा १,१,३,

३,४,८, -प्मानम् श ७,४,१,१  
 -प्मानि जैड ४,८,३,३,१०  
 अनप-हनन- -नाय ता १३,१०,१४  
 अनपादि जै ३६  
 अन्पायि(-न्डअप/इ,यिन्-)-नी तै  
 २,५,१,२  
 अन(-न्डअ-)-पि-सोम- -सौ जै १८६  
 अनपि-सोमिन्- -मिनी जै, १८६  
 अनपिहि (त-)-ता (-न्डअपि/घा)-  
 -ता श ७,४,२,३७  
 अनपेक्ष(-न्डअप/ईक्षु)- -म् श १२,  
 ५,२,१५,९,२,८, १४,३,१,२८  
 अनपेक्षमाण- -ण श १३,६,२,२०,  
 ८,३,४, सा २, ४, ६, ७, -णा  
 का १,६,२,८  
 अनपेक्षित- -त. सा ३,२,१०  
 अन्पे(त-)-ता(-न्डअप/इ)- ता  
 श २,५,१,५०  
 अनपोद्वा(यै-)-र्षा(-न्डअप-उत्/घु)  
 -र्षा श ११,१,६,३५  
 अन्( न्डअ-)-भि-गत- -तम् श १,४,  
 ५,९,४,६,७,१९, -तानि श २  
 अनभिचारित(-न्डअभि/घु)- -म् तै  
 २,१,३,३.  
 अनभिजित,ता(-न्डअभि/जि)- -त  
 तै १,२,३,३, -तम् तै १,३,९,  
 ५, ता १६,४,६, -तस्य तै १,  
 ७,३,८,३,९,९,३, ता १६,४,७,  
 -ता ता ६,५,२०  
 अनभिष्टप्यु-वत्(-न्डअभि/ष्टपु)-  
 -वन्त श १४,१,१,७.  
 अनभिन्न्दत् (-न्डअभि/नन्द)-  
 -न्दन्त तां ५,९,३.  
 अन्(-न्डअ-)-भि-नि-हित- -त श ७,  
 ४,२,९<sup>३</sup>  
 अनभि-प्र-(-न्डअभि/प्र/आपु)-  
 -प्रस तै ७,३, -साय ऐआ ५,३,३,

† मुद्रा 'अनप-र' स्वर । अतो चिन्ता । तु- अ १०,४,२५, ऋ ३।५४।१८, पा- ६,२,१७२, च ॥ † अन्पदिद्  
 'अनुपस्वदान' इति पाठ्यसंग्रह (१०।१४।११) प्राचीन प्रमादज्ञो भेद । अथवा परस्वदान वाच्यं चारुपर्वणि इति  
 कृत्या तत्राभिप्रेयप्रतिपेयता । पन्थान भित्तिनि । एवमपि स्वरोऽर्थाव्यय रूपपद रथात् । विस्तरस्तु नेह समर्थति ॥  
 † 'अनपहन्तगाम्' इति पाठ पाठ ॥ † अन्पदिद् 'अनापद्' इत्यप्येनगमात्प्रिचरण यदभ्यां रूप रथात् ॥

अन(नऽअ)-भि-मीत- -तः ऐ ८,  
 २४, -ताः ऐ २, १७, ८, २४  
 अनभिप्रेयित(नऽअभिऽप्य √ ह्य्)-  
 -म् वा ४, ६, ७, ११  
 अन(नऽअ)-भि मानुक- -क ऐ ३, ३४  
 अन(नऽअ)-भि-वाटुक- -क गो १,  
 ३, १९.  
 अन(नऽअ)-भि-विद्ध- -म् गो २, १, ३  
 अनभिदासि(नऽअभि √ दास्)- -सि  
 वा. ३, ४, २, १४  
 अन(नऽअ)-भि-दास्तेन- -नम्  
 गो. २, २, ३.  
 अन(नऽअ)-भि-दास्तेन्य- -म् वा  
 ३, ४, २, १४, गो २, २, ३  
 अन(नऽअ)-भि-पेचनी( य → )या-  
 -या वा १३, ४, ७, १०  
 अनभिहि(त →)वा(नऽअभि √ धा)-  
 -ता वा ३, ४, १०  
 अनभिहृत(नऽअभि √ हृ)- -त ऐ ८,  
 २४, -ता ऐ ८, २४  
 अन(नऽअ)-भि √ ह, अनभिहर्तुम् वा  
 १०, ४, १, १०  
 अन(नऽअ)-मीशु- -शु ऐ ०, २, ऐआ  
 १, ५, ३, दा २१, २, २२, ५  
 अनम्पक्(नऽअभि √ अम्प्)- -क  
 गो २, ६, १२.  
 अनम्पक्वत्(नऽअभिऽअक् √ ह)- -त्  
 जे १४०  
 अनम्पक्वामिप्यत्(नऽअभिऽअक् √ गम्)-  
 -न् वा १२, ४, १, १, २, १  
 नम्पक्वत्=व्हह (-रऽअभिऽअक् √  
 हह)- -न् वा २, ४, ३, ७, १२,  
 २, ३, १०, गो १, २, ७, -व्हहम् वा  
 १, ३, २, ७.  
 अनम्पक्वोह- -हाय वा ७, १, २, ३,  
 ऐआ १, २, ६, ७  
 अनम्पक्वोह- -म् वा १, ६, २, १, २;

३, १, ४, ३, २, ७, २, ११, २८, ४, ३,  
 १५, ७, १, २७  
 अन(नऽअ)-म्यावातेन्- -तीनि ऐ ६,  
 १८; गो २, ५, १५  
 अन(नऽअ)-म्युकृष्ट- -ष्ट ऐ ८, १७;  
 १७  
 अन(नऽअ)-म्युदित- -म् जँउ ४, १०,  
 १, ५  
 अन(नऽअ)-म्युद्धष्ट- -ष्ट वा ११, १,  
 ५, ११.  
 अन(नऽअ)-ध- -धे दाआ ८, ५,  
 ११, ३  
 अन(नऽअ)-मिअ- -म् ऐ ८, १०  
 अन(नऽअ)-मीनु, वा- -व म. २, ६,  
 १, -यम् वा १, १, २, २०; तैआ  
 ६, ३, १, -वस्य वा ६, ६,  
 ४, ७, तै ३, ११, ४, १, ता १,  
 ८, ५, -वा वा १, ७, १, ७,  
 २, ४, ३, १२, ५, ७, ३, ४, ३,  
 १, ३, २, २, १९, ५, १, ५, २२,  
 २, ३, ९, ४, २, ५, १६, ७, १,  
 १, २, ५, वा १, ३, ७, ११, ५, १,  
 १, ७, १, ६, ७, १, तै २, ५, ३, ३,  
 ३, २, १, ५, तैआ ६, १०, २,  
 -वास तै २, ८, ७, ५  
 अन(नऽअ)-रण्य- -ण्यानि ऐ ३, ११  
 अन(नऽअ)-रस्- -र वा ३, १, ३,  
 ७, १०  
 अन(नऽअ)-र्यु- -र्ये वा ३, ८, ३,  
 १०, ४, ५, जँउ ३, ६, ४, ३, -र्येम्  
 वा ४, १, ५, ७, जे १२  
 अन(नऽअ)-र्यु, वा- -र्येम् तैआ ३, ११,  
 ९, -र्ये तै २, ८, १, ६, ३, १, १, ४  
 अन(नऽअ)-र्यु- -र्ये ऐ ३, ३८,  
 वा ३, ८, २, ३, -र्ये गो १,  
 ५, २, १, -र्ये गो १, ५, २, १  
 अन(नऽअ)-र्यु √ अर्ह- -र्यु तै ७, ३, ३,

गो. २, ३, ६  
 अन(नऽअ)-व-कर- -म् तां १, ६, ५.  
 अन(नऽअ)-व-कास- -म् गो २, ३, १२  
 अनवकलुप्त(नऽअव √ कल्प्)- -सम्  
 वा १, १, १, ८, २, १, ४, २, ३, २, २,  
 २, ७, ४, १, ४, ६, ६, २, ३, ३, ६, ४,  
 ४, का १, १, ४, १, ५, २, १, १,  
 ६, -स्य वा १, ३, ३, १८, ४, १,  
 ३, ७, -स्यनि ता ४, ४, ८  
 अनवगत(नऽअव √ गम्)- -म् जे  
 १०५  
 अनवग्रह(नऽअव √ ग्रह्)- -हाय तां  
 १७, ७, ३  
 अन(नऽअ)-व चित्ति- -र्ये तै १, ३,  
 ७, २, ३, ३, ४, २.  
 अनव कृष्ण, णा(नऽअव √ तृह)- -णा  
 वा ११, १, ६, ३, ३, ३; णा ता ६, ८, ३  
 अनवत्(नऽअव √ दो)- -स्य वा ७, ३.  
 अनव-वानीयु- -यानि तै १, ८, ४.  
 अन(नऽअ)-वच- -यानि तैआ ७,  
 ११, २  
 अन(नऽअ)-व-ध्व- -म् वा १६, ४, १.  
 अन(नऽअ)-व-ध्व- -व वा १, ४  
 ३, १, २  
 अन(नऽअ)-य पात- -ताय ऐ ४, ११  
 अन(नऽअ)-य-पाद्- -दाय तां ४  
 ५, १०.  
 अन(नऽअ)य-प्राविन्- -विन जे  
 १६८  
 अन(नऽअ)-य-भृ- -य वा ११, ७,  
 २, ६, ७  
 अनवभृत्वात्(नऽअव √ भृत्)- -वात् वा  
 १, ५, १, १२  
 अन(नऽअ)य-भृत्(णमुत्) वा १,  
 २, ७, ७, ६, वा ७, २, ३, २, ३; ४, ५  
 अनवभृत्- -व वा १, ४, ३, १, ७  
 अन(नऽअ)य-प्राधि- -र्ये वा ७, ८, १

† प्राधान्यं प्रमादरातो यथादीनं मुशरितं इति मनः भरति । "स्वल्प" इत्येव गान्तरस्य लक्षणम् ।  
 इयथा मुद्रितं विवक्ष्यते । यन्तु K.PITH 'अनवराधि' इति मुक्तो रूपमाह तत्र । यद्योपलक्ष्यतायाः कल्पनाया अन-  
 वेगिभ्यः । तु २५, १५, यत्र अन्तार्थपर्यायार्थयोः श्रितिराधिकतया धृति मभवत् । तद्विद्वद्भिः कल्पितोक्तोक्तयोः सम्यक्-  
 दान्द एव प्रयुक्तो वेदितव्य । 'हातो हति सप्यो' (पा० ८.४.३) प्रयोगपरिचयितो दक्षस्य लोको दृश्य ।

अनवरुद्ध(—नडअव/रुध्)- रुध् वा ३,  
२, २, २२, १३, २, ५, २, तै ३, ९,  
२, २, —रुध् वा ६, ९, २०, ५, २,  
२, ३, —रुध् तै १, ३, ८, १, २,  
—रुधा २०, वा १, ६, ४, १०, १२,  
७, ३, २०, तै १, १, ५, ९, ६, ७,  
३, ९, १, ३

अनवरुध्पड्ङ्व वा १०, ६, ५, ८

अनवर्णा(←र्ण)- णै तैआ १, ८, २

अन( नडअ- )वर्ति- र्ति तां ७, ९,  
२१

अन( नडअ )व लोप- पाय ना ६,  
३, १, ३

अन( नडअ )स- -स जै ५५,  
—सेन जै ५५

अनवरुष्ट(—नडअव/सुज्)- ष्ट जैउ  
३, ५, २, ३, —ष्टे ऐ ४, १, ३<sup>३</sup>

अनवानर( नडअव/अन् )- न् वा  
१, ३, ५, १, ३, १४, ४, ६, १, ५, ११, १,  
१, ६, ३, १, १३, ८, ३, ४, गो २,  
२, ९

अनवानम् ऐ २, २, ८, ३, ३५, ६,  
८, शा ८, ३, ७, ८, ११, ४, १३, ५,  
९, १४, २, १८, ५, २३, ५, २८, ७  
वा ४, ६, १, ५ तैआ २, ११, १,  
५, ४, २, ७, ९, जै ११३, जैउ १,  
१२, ३, ७, गो २, ३, ७

†अनदान(—नू/अश)- नम् वा १,  
१, १, ७, वा २, १, १, ६, तैआ २,  
१७, १, —नाव तैआ १०, ६२, १,  
—नेन वा १, ३, २, २, ३

अनदान ता- तथा वा २, ५, १, ३  
अनदानतीवर्त्त का १, ४, ३, ३

अनदानाय, या(—नडअदान+ययच्)-  
—ययच् वा ६, ६, ४, ७, —या वा ७,  
१, १, ७५

अनदानायुक्, वा- -क तैआ ५,  
९, ८, ता २, ७, ७, १३, ६, ३, —का  
ता २, ७, ७

अनशित- -म् वा १, १, १, ९<sup>३</sup>, का २,  
१, १, ७

अनशितुव्य- -म् का २, २, १, २०

अनशित्वा वा २, ३, २, ५

अनश्नत्- -श्नति जैउ २, ५, ३, २,  
—अश्लु श १, १, १, ८<sup>३</sup>, २, १, ४,  
२<sup>३</sup>, —अन् वा २, ३, २, १, ३<sup>३</sup>,  
तैआ २, १६, १, सा १, ४, ११,  
—श्नन्त वा २, ३, १, ४, का १,  
३, १, २, तै २, १, ४, ७, गो १, ३,  
१२

अनश्नत् साङ्गमन- न वा २, ३,  
२, १, ३ † अनाश्यान्न, अनाश्वस्र्द्र

अन( नडअ- )श्रु- -श्रव तैआ ६,  
१०, २ —श्रु वा ३, ३, ४, १२<sup>३</sup>

अनश्नत्( नडअ- )- त ङ् तैआ  
६, ५, २

अ नडश्व(√नश)- श्वत ङ् तैआ  
६, ५, २

अनदान( नडअ )- श्व ऐ ५, २  
ऐआ १, ५, ३, षा २१, २,  
२२, ५

अ-न(ष्ट- )ष्टा(√नश)- ष्टा म १,  
८, १, २

अनष्ट-पशु- -शु तैआ ६, १, १

अन( नडअ- )ष्टापदी- षा वा ४, ५,  
२, १२

अनस्(√अन्)- न ऐ ४, ७, ६,  
३५, ७, १२, शा ११, ८, वा १, १,  
२, ५, ६<sup>३</sup>, ७, २१, ३, ६, ४, ११, ९, ३,  
३, का १, ३, २, ११, १२, २, १, २, ७,  
८<sup>३</sup>, ११, १२<sup>३</sup>, तै १, ४, ४, १०, २,  
२, ५, ३, ३, ३, ७, ५, तैआ ३, १०,  
४, जै १५७, गो २, ३, १९,  
—नस वा १, १, २, ५<sup>३</sup>, ६, ७<sup>३</sup>, ९, ७,  
१, २६<sup>३</sup>, ६, ८, १, २, का २, १, ३,  
७, ८, ९<sup>३</sup>, ११, जैउ १, १, ३, ६,  
—नसा वा ३, ३, ३, १७<sup>३</sup>, ६, ४, ११,  
—नसि वा ६, ८, १, १२, —ना वा  
१२, ३, २, ५<sup>३</sup>, —नासि जै १९२,  
अनस्वती- -त्या जै १९२

अनस्(स्त- )स्ता( नू/अस् ) वा ३,  
७, २, ७

अनस्वमि(त- )ता(—मू/इ) वा १४,  
४, ३, ३, ३

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

अन( नडअ )स्थिक †- -क वा १४  
७, २, १०, —कम् वा ६, ६, २, ९,  
९, १, २, ३<sup>३</sup>, ३४<sup>३</sup>, ३५४<sup>०</sup>, ४  
२, १, —के वा १, ६, ३, ४<sup>०</sup>

† 'अनदान' इति तैआ मुपा स्वरधिकृत्य । ‡ अस्पष्ट पदम् । 'अनश्रुती इव' इति वा 'अनशान्त इव'  
इति वा पाठस्य मौलिक स्वरूप स्यात् । प्रथमे कल्पे शनन्त्वस्य स्त्रियां जसि पूषसवर्णादीर्षकदेशाज्छान्दस्य रूप  
स्यात् । उत्तरस्मिन्स्तु नञ्पूर्वात् ल्युङन्तात् तसिः † । स्वरोऽपि प्रथमे कल्पे नञि स्यात् ( पा० ६, २, २ )  
कल्पादरे च प्रत्ययात् पूर्वमिष्यस्ति विवेक- ( पा० ६, १, १९३ ) । यथामुदिते तु सर्वथाप्यव्ययस्यैव भवति ।  
‡ 'साङ्गमन इत्यपि पाठ । † 'अनश्रुतः' इति मैसूर मुपा । भाष्ये 'अनश्रुत' इति पाठभेदोऽपि सकेतित । स्वरोऽपि  
विट्टव इव प्रतिभाति । बहुमीपयोग्या पूषवद्रटितस्वर प्राप्त । 'अनस्' इति चायुदात्त शब्द । 'अनश्रुत' इत्यपि  
द्रष्टव्य । † 'अनश्रुत' तत्रत्यटिपणस्य 'अनश्रुत' इति पाठभेदश्च द्र० । इह स्वर दुरुपपद इव भवति ।  
अभ्ययपुष्पपदवृत्तितस्वरत्पणस्य ( पा ६, २, २ ) नमस्वरस्य दुर्वाधकत्वात् † 'अनस्थिक' इति तैस स्वर । † प्रति  
पदिकाररूपे चन्दे । 'अन्' इत्यस्य सर्वनाम्न इदम् पर्यायान्तरस्य टाप्रत्यय एतद्भूमित्यर्थाच्च केचित् । 'अन्'  
इत्यस्य 'आ' इत्यस्य वा स्वतःप्रनादास्तत्रैवैतद्भूमित्यस्मदीया प्रायः ।



अना(-न्डआ-)कृति- स्त्री गो. १, ४,  
१४; १५; १६; १७.  
अना(-न्डआ-)कृत- स्त्री तां. २३,  
१३, ५.  
अनाकाक्ष(-न्डआअकक्षअक्षि)- स्त्री-  
गो. २, ६, १२.  
अनाकान्त(-न्डआअकाम्)- स्त्री- तै.  
१, ७, ९, ३.  
अनाक्षित(-न्डआअक्षि)- स्त्री- स्त्री.  
१, २, ३.  
अना(-न्डआ-)गच्छत्- स्त्री- स्त्री.  
२, १,  
अनागत, ता- स्त्री- स्त्री. ३, ४, १, ५;  
-स्त्री- स्त्री. १२, ३; -स्त्री- स्त्री. २, ६, ९.  
अना(-न्डआ-)गस्- स्त्री- स्त्री. ३, २,  
२, १९; ६, ७, ३, ८; तै. ३, ७, ९,  
१; १३, १; तैआ. २, ४, १; मं. १,  
७, १०; -स्त्री- स्त्री. ६, ७, ३, ८;  
तै. २, ५, ६, १; -गा. तै. ३, ७,  
१३, २.  
अनागा(-ग-गस्)- स्त्री- तैआ.  
६, १२, १; मं. २, ८, १५.  
अना(-न्डआ-)गृत्तिन्- स्त्री- स्त्री. ११,  
२, ४, १०; १२, २, ३, ५.  
अना(-न्डआ-)गिय- स्त्री- तै. १, ३, १,  
२; ३; ६.  
अनाच्छृण(-न्डआअछृण्)- स्त्री- तैआ.  
५, ३, ८.  
अना(-न्डआ-)जानव(√ज्ञा)- स्त्री-  
तैआ. २, ६, १.  
अनागत- स्त्री- तै. ३, ७, ११, ५;  
१२, २; प. १, ६; -स्त्री- गो. १, ३,  
३; -स्त्री- स्त्री. १, ८, ८; १२.  
अना(-न्डआ-)जम-भाज- स्त्री- तै. १,  
३, १, ३.  
अना(-न्डआ-)जम-स्त्री- स्त्री. २, ५, १, १६;  
२, ५, १, १६; -स्त्री- स्त्री. २, ५,  
१, १६.  
अना(-न्डआ-)जि- स्त्री- तै. ३,

३, १०, २.  
अना(-न्डआ-)स्मृत्- स्त्री- स्त्री. २, २, २,  
८; का. १, २, २, ६; -स्त्री- स्त्री. २,  
२, २, ८; का. १, २, २, ६.  
अनाक्षय- स्त्री- तैआ. ८, ७, १.  
अना(-न्डआ-)दृत्- स्त्री- स्त्री. १०, ६,  
३, २.  
अनादिह्य(-न्डआअदिह्य्) स्त्री. १, ३,  
५, ७; ८; ९, १०.  
अनादिष्ट- स्त्री- स्त्री. ३, २, ४;  
-स्त्री- स्त्री. १, ८, ३, २, ४.  
अनादिष्ट-कर्म-कल्प- स्त्री- स्त्री. ३,  
९, ६.  
अनादिश- स्त्री- स्त्री. १, ५, २, २, १,  
२.  
अनाद्य(-न्डआअद्य्)- स्त्री- स्त्री. ५, ३,  
२, १२; ४, ३, ३; ९, १, २, ५; -स्त्री-  
तै. १, ४, ३, ६; -स्त्री- स्त्री. १२,  
९, १, ३; गो. १, २, १०; -स्त्री-  
स्त्री. १२, ९, १, १; -स्त्री- स्त्री. २,  
४, ३, १६.  
अनादत्त(-न्डआअदत्त)- स्त्री- तै. ३.  
अनादत्त- स्त्री- स्त्री. १३; स्त्री. १४, ९, १, ५;  
तां. ६, ६, ४; प. २, ३.  
अनाद्विषयमाण- स्त्री- तै. ४, ७.  
अनाधाव(-न्डआअधाव्) तै. १, १, ९,  
१०.  
अना(-न्डआ-)दृष्ट, दृष्ट- स्त्री- स्त्री. २, ७,  
५; -स्त्री- स्त्री. १, ३, २, १, ७; ३, ४,  
२, १, ५, १, ३, २, ३; ५, ३, ५, १६;  
८, २, ४, ४; तैआ. २, ३, १; गो.  
२, २, ३; -स्त्री- स्त्री. २, ७, ५; स्त्री.  
४, २, १, १, ५; १४, १, ३, १, ९; -स्त्री-  
स्त्री. ३, ४, २, १, ४, ३, ४, ८; ५,  
१६; १६; तै. १, ७, ६; १; -स्त्री-  
स्त्री. ४, २, १, १, ५.  
अनाद्युष्ट- स्त्री- स्त्री. ५, १, १;  
स्त्री. २, ७, ५; स्त्री. १४, २, २, ४;  
तै. २, ८, ३, ७; तैआ. ३, ५, १;  
७, ३, ४; -स्त्री- स्त्री. ३, ४, २,

१४; गो. २, २, ३; -स्त्री- स्त्री. ५,  
२५; स्त्री. २, ७, ५; तैआ. ४, ५,  
३; ५, ५, ७; -स्त्री- स्त्री. ३, ४, २,  
१४; तैआ. ६, ३, २; -स्त्री- स्त्री.  
१४, २, ३, ४; तैआ. ४, २, १.  
अनाद्युष्ट-स्त्री- स्त्री. १०, ६, २, ९.  
अनाद्युष्ट- स्त्री- स्त्री. २, ५, १, ४.  
अना(-न्डआ-)दृष्टि(त-त)- स्त्री- स्त्री.  
स्त्री. १, ३, ५; का. २, १, ३, २.  
अना(-न्डआ-)दृष्टि- स्त्री- स्त्री. १, २,  
३, ८; १०, १, १, १; ३, ६, ५, ८; -स्त्री-  
स्त्री. २, ८, १, १, २, २, २, २; ४,  
६, ९, २, ०; ५, ५, २, ३; ८; ९, १, ०;  
१०, १, ३, १, ०; १, १, ३; का. १, १, ४,  
२, ६; तां. २, २, ४, ५; जै. १, ८, १,  
७; -स्त्री- स्त्री. ५, २, ५; स्त्री. २, ७,  
५; -स्त्री- स्त्री. १, १, १, २, १; का.  
२, १, १, १, ४; स्त्री- तै. १, ३, ५, १.  
अनाद्युष्ट- स्त्री- स्त्री. ८, ६.  
अनाद्युष्ट- स्त्री- स्त्री. ८, ६.  
अनाद्युष्ट- स्त्री- स्त्री. ५, १, १;  
-स्त्री- स्त्री. २, ५; स्त्री. २, ७, ५.  
अना(-न्डआ-)दृष्टि- स्त्री- स्त्री. ६, २,  
१, ३, ७.  
अना(-न्डआ-)भोग- स्त्री- तैआ. १,  
८, ५.  
अनाद्युष्ट- स्त्री- स्त्री. १४, ६, ८, ८.  
अनाद्युष्ट- स्त्री- स्त्री. १, १, २, ५.  
अनाद्युष्ट- स्त्री- स्त्री. १४, १, ५, ५.  
अना(-न्डआ-)मन्त्र(√मन्त्र्) जै. १,  
१, ८, ४, २, ३.  
अना(-न्डआ-)मन्त्र- स्त्री- तां. १, ७,  
१, २, १.  
अना(-न्डआ-)मन्त्र- स्त्री- स्त्री. १, २, ५,  
१, ८; का. २, ३, ३, १, ०; मं. १,  
५, १, १.  
अना(-न्डआ-)मन्त्र- स्त्री- तै. १, ६, ८,  
८; ३, ७, २, १; ३; प. ३, १; -स्त्री-  
तां. ५, २, ५; ७, ३, १, २; -स्त्री-

†अन(-न्डआ-)दृष्ट- स्त्री- स्त्री. ३, ४, २, १, १, ५.

४,७,१;५,६,४; जैड. ३, ६, १,  
१;२.

अ-नि-भृष्ट- -म् श. ५, ३, ५, १६<sup>२</sup>;  
तै. १,७,६,२<sup>३</sup>; २,४,६, १२; ३,  
१०,३,१.

अ-नि-मिषु(√मिषु)- -या तै. ३,७,  
२,४.

अ-नि-मिष- -यतः सं. २,४,६.

अ-नि-मेव- -म् जै. ९०.

अ-नि-मुक्ति(√मुञ्च)- -वयै तै. ३,  
२,९,५.

अ-नि-यसित(√यसु)- -म् श. २,१,  
४,२७.

अ-निरसि(त→)ना(र √ २ अस्)-  
-ताम् श. २,५,३,१६; का. १,५,  
३,१५; -तायाः का. १,५,२,१६;  
-तायै श. २,५,३,१७.

अ-नि(न्द्-द)रा- -रा श.७,३,१,२३;  
तैआ. ४, २३,१; -राः श.६,४,  
४,१६<sup>३</sup>; -राम् श. ७,३,१,२३.

अ-निराकरण- -म् तैआ. १०,७,१.

अ-निरक्त,का(निर्√वच्)- -कः ऐ.  
६,००; ऐआ १, २,२, शां. १६,  
४;२३,६<sup>३</sup>; २९,७; शांआ. २,१;  
श. १,१,१,१३; ४,१,२६; ६,१,  
२०; २,२,१,३; ३,८, २, ६; ४,  
२,३,१; ५,४,७; ६,७, १७; ५,  
३,५,३१; ६,२,२,२१; ४,१, ६;  
५,३,७; ७,२,४,३०; ८,२,३,११;  
७,३,१२; १२,४,३,१; ९,३,१६<sup>३</sup>;  
१४,१,२,१८; २,२,२१; ३,२, १५;

३,१६<sup>३</sup>; ५, ३,५,३१; ४,४,१३<sup>४</sup>;  
६,२,२,२०; ५,३,७; ७,२,१,१७<sup>३</sup>;  
२,३,३<sup>३</sup>; ४,३०; ३,२,२<sup>३</sup>; ५,२,३८;  
८, २, ३,११; १०,१,३,११; ३,५,  
१५; ११,५,२,२<sup>३</sup>; ३<sup>३</sup>; ५, ६<sup>३</sup>; १२,  
४,२,१<sup>३</sup>; १४,१,२,१८; २,२,२१;  
३,२,१५; का. १,२,१,२; तैआ. ८,  
६,१; जै. ३४; ३७; तां. ४,८,७; ७,  
१,८<sup>३</sup>; ९,१७; १४,२,६; १७,१,८;  
१०,१; २; ३; १८,१,३; ६,७; ९; २३,  
१९,१<sup>३</sup>; जैड. १,१६,३,६; -कया  
शां. ११,४; श. ७,५,२, ३८; ८,  
७,३, १२; १०, १,३, ११; तै.  
१,८,५,५; -का ऐ. ३,२४; वा.  
१,४,१,२१; २६; ९,४,३,१०; १५;  
-काः श. ९, ३, १, ९<sup>३</sup>; १५;  
-कानि श. १,६,१,२०; ४,६, ७,  
१७; ७,२,४, ३०<sup>३</sup>; ८,३,३, ७<sup>३</sup>;  
११,५,२,७; तां. १६,५,२०; -काम्  
श. १०, ३, ५, १५; व. २, १;  
-कामिः वा. १,१,१,१३; का. २,  
१,१,१०; तै. १,२,८,५; -कासु  
शांआ. २, १; तां. ७,८,३; -के  
ऐ. ३,३०; तैआ. ८, ७,१; शा.  
२७,४; -केन वा. १,२,१,२२.

अ-निर्घात- -ताय तै. १,८,९,१.

अ-निर्ज्ञाय (निर्√ज्ञा) ऐ. ७,११; वा.  
११,१,४,१.

अ-निर्ज्ञायमान- -ने शां. १८,५.

अ-निर्भक्त(निर्√भञ्ज)- -कः श.  
११,७,४,२.

- -गाय तै. १,३,२,६.

-णचं: ऐ. ३,७.

अ-निल(√अर)- -म् श. १४,८,३,११;  
अ-निल(य→)या ऐ. ५, २५; शां.  
२७,५<sup>३</sup>.

अ-निलयन- -ने तैआ. ८,७,१.

अ-नि-वतमान- -ताः गो. १,५,२५.

अ-नि-वेष्ट्यमान(√वेष्ट्)- -नः शां.  
१८,४.

अ-निशित- -तः श. १,३,१, ६; का.  
२, २, ४, ५; -ताः श. ४, १,  
३,२५.

अ-निशित-सर्ग- -गां: तै. २, ४,  
५,२.

अ-नि(न्द्-द)पु-धन्वु- -न्वाः तैआ.  
५,१,३.

अ-नि-पेक्ष(√सिष्)- -म् जैड. १,९,  
३,२; ३.

अ-निपे(ध→)धा- -आःऽइव श. २,  
५,१,१२.

अ-निपे(द्ध→)द्वा- -द्वाःऽइव का. १,  
४,३,१०.

अ-निष्की(त→)ता- -ताः वा. ११,१,  
८,५.

अ-नि(न्द्-द)ष्ट,ष्टा(√यञ्)- -ष्टः  
श. ५,२,२,१; ३, ३,०; ४,४,१;  
-ष्टा श. ३,२,३,७; -ष्टाः वा. २,  
४,२- -ष्टेभ्यः तै. ३,७,११,३.

अ-निष्ट- -के श. ९,५,१,५७.

अ-निष्टका- -काः वा. ६,२,१,१०.

अ-निष्ट-यञ्- -शाः गो. १,५,२५.

अ-निष्टा ऐ. ७,१; वा. ९,५,१,५४.

अ-निष्ठीनद(निष्√ठीव्)- -वय् वा.

१,१,६,६,२,११,७,५,२, २७,  
 ११,५,२,४, वा १, ५, २, २,  
 तै २,८,७,३, तैआ १,७,६, २,  
 १३,१, जै १८०, ५ ३,२,गो १,  
 २,२१, -कानि ऐ ३,३९, तै १,  
 ६,५,१,२,<sup>१</sup>-कै तै २,६, ८, १,  
 -कैा दा २,६,४,२,<sup>१</sup>, ४,<sup>१</sup>, ५,  
 ६,७,का १,६,४,३,<sup>१</sup>, ८,<sup>१</sup>, ६,७,  
 ८, ता १,४,१५, -कै ए १,२८

अनीक वत्- षटे दा २,५, ३,२,<sup>१</sup>,  
 ५,३,१,१,<sup>१</sup> का १, ५,२,२,<sup>१</sup> तै  
 १,६,६, १, २, -वन्मम् दां ७,  
 ५, तै १,६,६,२, गो ०,१, २,३,  
 -वान् तै १,६,६,१,२<sup>१</sup>

अनीकवयी दा ११,५,२,४, तै  
 १,६,६,१, ता १७,१३, १३

अनीमान(न/यज)- न ए १, ४,  
 ३,७, दा २,४,३,१३, ३, ९, २,  
 ८, वा १,३,२, ११, गो २, ३,  
 ३, -नम् दा २,६,३,१०,<sup>१</sup> ११,  
 ७,१,३,<sup>१</sup> का १,६,३, ८,<sup>१</sup>-ना  
 का १,६,१,६ अमिष्ट-द्र

अनी(त-ग)ना(√नी)- तासु दा  
 ४,५,१०,७

अनी(-नुड-इ)मान -नानि ऐआ २,१,५  
 १अनु(√अन्)- मय तै २,४,३  
 २अनु ऐ १,९,३,११,२०,३९ ४०,<sup>१</sup>  
 ४,४,४,४,<sup>१</sup> ४,३,०,५,३,३,<sup>१</sup> ६ १  
 ७,१,९,<sup>१</sup> ३८, ११,१,४,<sup>१</sup> २६,२७,  
 ऐआ १,३,४,<sup>१</sup> २,१,७,<sup>१</sup> ३,३,<sup>१</sup>  
 १,६,ना ११,८,१२ ४ १४,५,१८  
 ३,१९ ३ २०,१ २६,९ शाआ छ  
 १५ दा १,१,२,२,२,३ २ ०  
 १,१,९,२१ २,१७, ३ १,१ २  
 ११<sup>१</sup> ४,५ ६,<sup>१</sup> ५ २ २,<sup>१</sup> ४,<sup>१</sup> ३  
 १८<sup>१</sup>,२१ २३ ६,३, १५ २९ ३०  
 ७,२,१६,८ १,२२ २,१२ ३, ५<sup>१</sup>  
 २३,२७,९,१,२०, २ १४,२७ २  
 १,२,१६,२ १,१० ४ ११,<sup>१</sup> ३,१  
 ६ ७ १३,३४, ४, ८, १५ ४, २,

१९,१,१, १९<sup>१</sup>, ६,१,१०,<sup>१</sup> ३९<sup>१</sup>,  
 ३८<sup>१</sup>,२,१७, ३,१, ३, ४, २, ०,  
 ३१,४,६,४,१,५, १, ३,२; ६,  
 २,२६<sup>१</sup>,३,१,७,४, १०,८, २, ३,  
 ४,१,१२<sup>१</sup>,१७<sup>१</sup>, ९,३, २७<sup>१</sup>,४,१,  
 १,२७,२,२५,२६, २,१, ८,<sup>१</sup> ९<sup>१</sup>,  
 १०,१६, २३<sup>१</sup>, ४,१६<sup>१</sup>,३, ५,६,  
 १३,१९,२२,४,४, ११, ५, २,  
 ११,४,८<sup>१</sup>,११,५,५,१३, ५,३,३,  
 १,४,२, १,७<sup>१</sup>,३,२,४,५,१८,५,४,  
 २६, ६,१,२,२९, २,१, १८,२०,  
 ३,१,१८,२,२<sup>१</sup>,३,६<sup>१</sup>, ४,४,१०<sup>१</sup>,  
 ७,१,०,८, ४,१३<sup>१</sup>, १४<sup>१</sup>, १५<sup>१</sup>,  
 १६,४,९, ७, ४, १,२०,२८,२९,  
 ४५,२,१३,९,५,१,४,१०,२,२,  
 ४,३,५,९,६,३,३,४,१<sup>१</sup>,१२,१,१,  
 ६<sup>१</sup>,७,८<sup>१</sup>,९<sup>१</sup>,४,४, ६,७, १३,४,  
 १,४,५,३,१,२,३<sup>१</sup>,४,११,१४,३,  
 २,१,४,१,२०, का १,१,२,१०<sup>१</sup>,  
 २,१,६,३,१,१,२,३,७,१०<sup>१</sup>,१५,  
 ४,१, १२,३, १६<sup>१</sup>,६,१, ७,२४<sup>१</sup>,  
 २५, २ १,२,६,१५, १६,३,१,४,  
 १८,१९,२,१,१४,४,१, तै १,१,  
 ३,७,४,७,८,५, ३, १०,९<sup>१</sup>,४,४,  
 ७,८,६,८,५,९,७,२,१,२,७,२,३,  
 १,३,८,३<sup>१</sup>, ४, ४,४,५,५ २,७,१६,  
 २,८,३,४,५,६,६, ६,७,३, ३,१,  
 ३,३,२,२,९, ४,१<sup>१</sup>,६,३,४, ९,२,  
 ३,८,१०,९,६,६,९,१, ७,१,२,६,  
 २०, ७ ११ १,७,८,५,६,१०,२,९,  
 ३ ७ ११ १,२०, १२,३, ४<sup>१</sup>, ४,१,  
 ६ ३ तैआ २,६,२, ४,११,२ ५,  
 ८, ५,९,१, ६,१,१ ३,२,६,१,९,  
 १,१० १ ३,ता ५,१,६,२ १०,१,  
 ५ १५,८,३ १८,८,६,२१,१४,७,  
 २७,१८,३, जै ६२<sup>१</sup>,८४, १३७<sup>१</sup>,  
 जैव १,१,४,२,३,४,१२,१,७<sup>१</sup>,३,  
 ७,१,१०,त ३,सा १ ४,१४, ४ २,  
 ८,९ ३,१<sup>१</sup>,४ ३,म १,२,२,१,४,९,  
 ६,१९ २,७,२,८,४ गो १,१,४<sup>१</sup>,

३,३<sup>१</sup>;९,८,६<sup>१</sup>,२,१,२७,३,७  
 अनु०६,अन्वयि दां १२, ३, दा  
 ४,५,८,४<sup>१</sup>, ५,१,४, ११,७,३,२,  
 ९,८,२,३,७,४, १२,८, १, ६,  
 तै ३,१,१,९,२,१, तैआ १, ७,  
 ६,१०,४<sup>१</sup>,२७,४, जँउ १,१, ३,  
 १,३,३,२,२,६,७,७, जै १५,  
 अन्वियता दा ६,८,४, १३, अनु  
 यन्ति ऐ १, १५, दां १९, ३<sup>१</sup>,  
 दा ६,४,४,१३<sup>१</sup>; १०, १, १, ४,  
 ११,६,२, ६, १२,३,१, १२, अनु-  
 यन्ति दा १२,३,१,२, तै ३,१,  
 १,५, ६, ८,२,३,तैआ ३,१५,१,  
 १०,१,१२,१६, जँ १९०, जँउ  
 १,२,२,२, ४ २,०<sup>१</sup>, अन्वयि तै  
 ३,७,४,१२, अन्वयि दा १, १,  
 २,४,२,३, ४,१,१,०, १४, २,  
 १, १५, का २, १, २, ६, १६,  
 अन्वियाय दां १२,२<sup>१</sup>, जँ १५-  
 अन्वीययु दा १,४,१,१४, अन्वे  
 यति दा ११,२, ७, ३३, अन्वे-  
 प्यामि ऐ ३,३९,अन्वेतुते०,४,१,  
 ५,३,१,१,१०,७,७,११<sup>१</sup>, अनु  
 णु तै ३,७,१०,२, अन्विहि ऐ  
 ३,३८, दा ७,८,१,९,१३,१,६,३,  
 तै ३, २,३,९, ४, ७,८, ९, ३,  
 तैआ ७, ९, १०, ६, ७, २,  
 अन्विहि दा ७,२, १,९, अनु  
 इहि तैआ ४,११,८, तां १, ६,  
 ६, अन्वित ऐ, ७,१८, अन्वयाम  
 जै १९०, अन्वेत् ऐ ७, १९,  
 तै २,१,२,१, जँउ १,४,४,९,३,  
 ७, १, १०, अन्वीताम् ऐ ७,  
 १९, अन्वायम् तैआ ७,१,२,गो  
 २,३,२३ अन्वियाय् दा २,९,  
 अन्वित्व दा ३,४,३, १९, तैआ  
 ७,९,३  
 अन्वित- म्गो १,५,२,१  
 अन्विति- ति दा ८,५,३, ३<sup>१</sup>,  
 ता १,९, ३

१ 'नीजनम्' इति मुपा जित्तः । ३ अन्वियाय' इति Ls पाठः, अन्वे , द्र ।

अन्वेतो दा ११, ८, २७, १  
 अन्वेतवै दा ४, ५, ५, ४  
 अनु/इप्, अन्विच्छति दा ६, ३,  
 १, ५, २, ५, २, ६, ७, ८, ९, १०, ३,  
 ३, १, ४, ९, ५, १, ८, १३, १, ५, १,  
 तै ३, ९, १३, १, ३, अन्विच्छति दा  
 ६, ३, ३, २, ७, ३, २, १५, जै ३,  
 २, ५, ३, अनु ह्च्छति दा ६, २,  
 १, १, अन्विच्छन्ति ता १४, ५, ९,  
 जं १३०, अनु ह्च्छन्ति जं  
 १०१, अन्विषेप दा ११, ४, ३,  
 २०, अन्वीप दा १, २, ३, ५, ५,  
 ९, का २, २, १, २०, ३, ८,  
 अन्विच्छात् दा ७, ३, २, १५,  
 अन्विष्याम दा ६, ३, १, २३,  
 अन्विष्य दा ७, ३, २, १४, तै ३,  
 १२, २, १, ४, १, गो १, १, ४, २,  
 १०, अन्विष्यत दा १, २, ५, ९,  
 वा २, ३, ८, अन्विष्यामि दा  
 ६, २, १, ८, अन्विष्याम ऐ ३,  
 ४, ५, दा ६, ३, १, २२,  
 ९, ५, १, २, १०, १, ३, ३,  
 तै १, ५, ९, १, जै १४३,  
 अन्विष्यत दा ६, २, १, १, ८, ७,  
 ३, २, १४, १०, ५, ३, ३, ७, ९, ११,  
 १३, १, १, ४, तै ३, ९, १३, १,  
 १२, २, १, ४, १, अनु ऐच्छत्  
 दा ६, २, १, ३, अन्विष्यन् ऐ ३,  
 १५, दा १, २, दा ६, ३, १, ८,  
 २२, २४, ३, १, १३, १, ४, ०, तै १  
 ३, १, १, ५, ९, १, २, जै १४२, ता  
 ६, ९, २२, १८, ९, ४, प १, १,  
 अन्विष्यन् दा ६, ३, १, २४ तै  
 २, ८, ८, ५  
 अन्विष्यन्त्- क्यन् दा ६, ३, २,  
 १, -व्यन्त दा ६, ३, २, १  
 अन्विष्यन् दा १, ६, २, २, ४, २  
 अन्विष्य- छि तै ३, १२, २,  
 ९, ४, ७  
 अनु/ईक्ष, अन्वीक्षते दा ६, ३, ३,  
 ५, तैआ ७, ३, ७, अन्वीक्षे तैआ

४, ३, ३, ५, ३, ७, अन्वीक्षते ऐ ८,  
 १०, तैआ ७, ८, ९, अन्वीक्षित  
 तैआ ७, ८, ९, अन्वीक्षत तैआ  
 १, ४, ३, गो १, १, २, ३,  
 १०, ११, अन्वीक्षन्त जै १, २,  
 १, ९  
 अन्वीक्ष्य ता ७, ६, १७  
 अन्वीक्ष्य- क्ष्य तैआ ७, ८, १०  
 अन्वीक्षित्(व्य-→)व्या दा ८, १,  
 ३, ३  
 अनु/ईक्ष, अन्वीक्ष्व ऐआ ७,  
 १, ४  
 अनु/ईक्ष, अनु ईक्षे वा १, ४,  
 १, ६  
 अनु क, का- -कम् दा १, २, ३, १,  
 ३, ९, १, ८, १३, १५, १७,  
 -कान् दा ३, ९, १, १०, तै ३,  
 ३, ९, ६, -काम् दा ३, ९, १, ७,  
 -के दा ३, ९, १, १९  
 अनु/कम्, अन्वकामयत ऐ  
 २, ६  
 अनु क(ला-→)क- म् दा १२, ८, ३,  
 १३  
 धनु/कि, अनु चिकित्ताम् त २,  
 ७, ८, १६, २  
 अनु कृ- म् ता १२, ७, ४, जै  
 २०५  
 धनु/कृ, अनुकुर्वते जै १७४, अनु  
 कुर्वत जै १३२, अन्वकुर्वत ज  
 १३२, १७३  
 अनुक्रियते शा २९, १  
 अनुकृत्य वा १, ५, १, ७  
 अनुकृति- ति ऐ ६, २, ७, -ति  
 गो २, ६, ७, -तिम् ऐ १, २, ७,  
 २, ३७  
 अनु/कृत्, अनुकृत्यति तै १, २, ६,  
 ३, ता ७, १, ६  
 अनु/कृत्य, अनु कृत्यते श १२,  
 १, १, १०, अनु कृत्यन्त ए  
 १, ९, दा १२, १, १, ७  
 अनुकृत- म् तैआ ३, ११, २

अनु/कृम्, अनुकर्मिष्याम तैआ  
 १, ९, ४, १३, ३, अनुकामाम दा  
 १४, ३, १, ९, तैआ ४, ११, ३, ३,  
 अनुकर्मिष्य व ३  
 अनुकर्म्य ऐआ ७, १, ४  
 अनु क्री(√क्री)- क्री ता १६,  
 १४, १  
 अनु क्रोदाक- म् तै ३, ४, १५, १  
 अनु क्षन्- -चारम् तै ३, ४, ९, १  
 अनु/रथा, अनु अरथत् दा ६,  
 ३, ३, ६, अनु अरथन्तै १,  
 २, १, २, ३, अनु(अरथत्) तै १,  
 २, १, २, ३  
 अनु रयाति- त्यै ऐ १, ८, २, १,  
 ४, ३, २, ७, १४, तै ३, २, ९, १४,  
 १०, २, ३, ५, ११, ९, ६, ८, ८, ३,  
 ९, २०, २, ता ११, ८, १४,  
 १०, २०, १२, ३, २३, ५, १६,  
 १३, ९, १९, ११, २२, १४, ५,  
 २५, ९, १६, २९, १७, ३, १३,  
 ५, ११  
 अनु ख्यान्- -ता ऐ ७, २४, तै ३,  
 ७, ५, ४, गो २, २, १९, ४, ९,  
 -तारम् गो २, ४, ९, -त्रे गो २,  
 २, ९  
 अनु/गम्, अनुगच्छति दा २, २,  
 २, १७, ३, ८, १, १५, १०, ३, ३,  
 ८, का १, २, २, ११, जै १४७,  
 जै ३, १, १, ७, अन्वगच्छत् जै  
 १४५, अन्वगच्छताम् जै १४७,  
 अन्वगच्छन् ऐ २, ८, अनुगच्छेत्  
 शा ८, ९, दा २, २, २, १७, ६,  
 ६, ४, १०, १३, १४, १५, ११, ५,  
 ३, ८, ९, १०, १२, ४, ३, १, २, ३,  
 ६, अनुगच्छेत् दा ११, ७, ३,  
 ११ १२, अनुगच्छेयम् जै १४५,  
 १४७, अनुगच्छेत् जै १४७,  
 अनुगच्छेम दा ८, ६, ३, १९,  
 अनुगम् दा ३, ८, १, १५, का,  
 १, २, २, ११, अनुगम् तै ३, ९,  
 १, १

अनुगमयति श. १२, ४, २, ४;  
 अनु...गमयन्ति श. २, १, ४, ६;  
 का. १, १, ४, ५; अनुगमयेत् ऐ.  
 ७, ५; अनु...गमयेयुः श. २, १,  
 ४, ६; का. १, १, ४, ५.  
 अनु-गत- -तः ऐ. २, ८; -ते श.  
 ६, ६, ४, ११; ८, २, ११.  
 अनु-गववा सा. ३, ९, १.  
 अनुगमय्य श. १२, ४, ३, ९.  
 अनु/गा, अनुजगौ जै. १२५; अनु-  
 गेयम् तां. २१, ३, ७; अनुगात् तै.  
 २, ७, १७, २; तैआ. ६, १०, २;  
 अन्वगात् तैआ. २, २, १; अनु-  
 गात् शां. १३, ८.  
 अनुग, गा- -गाः श. १३, २, ३, ४;  
 गो. १, १, ३, ९; -गाम् तां. ३, ९,  
 २; -गे तां. २, ८, २; ११, ११, ८;  
 १५, ६, ३.  
 अनु/गै, अन्वगायन् जै. १, १७, ३,  
 ९; अनुगायेत् सा. २, ४, ७; ३, ६,  
 ५; अनु...गायत जै. १, १७  
 ३, ८.  
 अनु-गाव- -म् सा. ३, ७, ७.  
 अनु-गाव-शास्त्रः सा. २, ८, ४.  
 अनु-गाव-शास्त्र- -स्त्रेण सा. २,  
 ४, १.  
 अनु-गीत- -म् जै. १, १७,  
 ३, १४.  
 अनु-गृह्णाम्(√गृह्)- -ह्णन् शांआ.  
 ७, ४; -ह्णन्त. ऐ. ७, १८.  
 अनु-ग्राम- -भः तां. ९, १०, १.  
 अनु/गृ, अनु...गृणाति श. ६, ८, २, ९.  
 अनु-घण्ट- -णेन तैआ. २, ४, १.  
 अनु-घमस- -म् शां. २८, ३.  
 अनु/चर, अनुचरति श. २, ३, ४,  
 ६; ३, १, ३, १३, ५, २, १, ३; ४;  
 अनुचरति श. १, १, २, ४; ३, ३, ३;  
 २, ३, ४, ६; ३, १, ३, १३; ८, १, १, २;  
 ४, १, १, २०; का. १, ४, १, ५; २,  
 २, १, १, ६; अनु...चरति श. १, १,  
 ३, ४; ३, ८, १, १२; ४, १, १, २०;

अनुचरतः तै. २, ८, ९, २; अनु-  
 चरन्ति ऐआ. २, १, ७; श. ३, ८,  
 ३, ३, २; अनुचरन्ति श. ४, १, २,  
 १, ६; अनु...चरन्ति तैआ. ३,  
 १, ४, २; अनुचरामः श. ५, ५, २,  
 ५; अनुचरेः का. २, २, १, १६;  
 अन्वचारियम् श. १२, ९, २, ९;  
 तै. २, ६, ६, ५; अन्वचार्यम् जै. १२७.  
 अनु-चर- -रः ऐ. ३, १७; २८; ५,  
 १३; ३०; ८, १; शां. १५, ३; १९,  
 ८; ९; २०, २; ३; २२, ५; ९;  
 २३, ३; ८; २४, २; २५, ३; ९; ११;  
 २७, २; शांआ. १, ३; २, १८; श.  
 १३, ५, १, ९; ११; जै. ३, १, ४,  
 ११; १२; -रःऽद्व जै. १४५; -रम्  
 ऐ. ५, ३०; तै. ३, ४, ७, १; -रस्य  
 शां. २०, ८; -राः शां. २०, ४;  
 २४, ५; २६, ८; तैआ. १, १२, ३;  
 -रौ ऐ. ४, २९; ३०; ३२; ५,  
 १; शां. १६, ३; २०, ३.  
 अनु-चरी- -चरीणाम् श. १३, ५,  
 २, १, ४, २७; -चर्यैः श. १३, ५,  
 २, ५-८.  
 अनु-चर-व( त → )ती- -ती ऐ.  
 ५, ३०.  
 अनुचर्य- -र्यं गो. २, ५, ९.  
 अनुचर्यमाण- -म् ऐआ. २, ३, ५.  
 अनुचारिन्- -रिणम् म. २, ७, २.  
 अनु-च्छात्र(√छद्)- -दः श. ३, १,  
 २, १८.  
 अनु/जप, अनुजप शांआ. १, ४;  
 अनुजपेत् शाआ. १, ४, ५.  
 अनु-ज( → )ज्ञा- -याः तै. ३, ८,  
 ४, १.  
 अनु/जीव, अनु...जीवात् तैआ.  
 ६, ९, १; अनुजीवाश्च शाआ. १२,  
 ४.  
 अनु-जी(विच् → )विनी ऐ. ३, ३७.  
 अनु/जु, अनु जुक्ते श. १०, ३,  
 ५, २.  
 अनु/ज्ञा, अनुजानाति तैआ. ७, ८,

१; गो. १, २, ९; ११; २, २, ६;  
 १४; अनुजानातु मं. २, ४, ६;  
 अनु...जानातु श. ३, ९, ३, १४;  
 अनुजानन्तु तै. ३, १, १, ११; २, ५;  
 अनु...जानन्तु श. ३, ९, ३, १४.  
 अनु-ज्ञा- -म् गो. २, १, १.  
 अनु-ज्ञात- -तः जै. १४७; सा. ३,  
 ९, ८; -तम् जै. १३५.  
 अनु-ज्ञाना(नऽअ)नुमन्यण- -णैः  
 गो. २, २, ५.  
 अनु-ज्ञाय सा. ३, ८, २.  
 अनु-तन्नाम् श. १०, ५, २, १०.  
 अनु-तुष्ठा(√तुष्ट)- -म् तां. ८, ९,  
 १३; १०, ९, १; १२, ३; १२,  
 ९, १७.  
 अनु-तोद- -दः तां. ८, ९, १३; -दौ  
 आ. १, ३३७.  
 अनु-तोद-वत्(मतृप्)- -त् तां.  
 १०, ६, ४.  
 अनु/तृप्, अनुतृप्यति प. ४, ७; अनु  
 तृप्येयम् श. १, ७, ३, २८.  
 अनु/दा, अनु...दायि तै. २, ८, ५, ७.  
 अनु-दत्त, ता- -तम् तैआ. २, ४,  
 १; -ताम् तैआ. २, ४, १.  
 अनुदायि(नी → )नि( पामे.त )त  
 (र → )रा- -म् शां. १५, ४.  
 अनु/दिस, अनुदिसति श. २, ६,  
 २, १०; ३, ३, ३, ११; ६, २, १९;  
 ७, २, ३; ७, ५, २, ३३-३६;  
 का. १, ६, २, ५; अनुदिसति श.  
 ३, ६, २, २२; २३; सं. ३.  
 अनु...दिसामि श. ७, ५, २, ३-३  
 ३६; अनुदिसन्तु श. ३, ६, २,  
 २२; अनुदिसोव श. ७, २, २, २१;  
 ९, ४, २, ११; अन्वदिक्षय श. ३,  
 ३, ३, ११.  
 अनु-दिस्य श. १, २, ५, १९; का.  
 २, २, ३, १८.  
 अनु/दीक्ष, अनुदीक्षताम् तै. ३, ७,  
 ७, ७; ८; अनुदीक्षन्ताम् तै. ३, ७,  
 ७, ८; ९.

अनु द्भवत्(√द्भ्)-न् श २,२  
 अनु/द्भ्, अनुपद्भवति श १४, ७,  
 २, १८, अनुपद्भवन्ति दांआ ५,२,  
 ५ ४, ६, अन्वपद्भवत् जै १८६,  
 गो १, २, १७, २, ३, १९, अन्व-  
 पद्भवताम् वा १, २, अन्वपद्भवन्  
 जैव १, २, १, ७, अनुपद्भवत्  
 ऐ ७, ६<sup>१</sup>  
 अनु-पद्भव- न् तै २, ५, ६, ५,  
 ता९, १, २, -न्त ता९, १, १  
 अनुपद्भवन्ती ५ ४, ६  
 अनु(प?)पद्भवमान- न तै २,  
 ४, २, ६  
 अनु द्भवत् तै ३, २, १०, १४  
 अनु द्भृ-न्-म् श १४, ७,  
 २, २२  
 अनु/द्भ्, अनुद्भवति ऐ ५, २, ५, अनु  
 द्भवत् शा १२, ८, श १३, ४, ३,  
 ३, ६-१०, ५ १, ६  
 अनु द्भृत् ऐ ५, ३, २, ३, ४, शा १६,  
 ९, श १, ७, २, १२, ७, ५, २, २५,  
 २६, ११, ५, ८, ६, ७, ३, ६, १३,  
 १, ३, ७, २, ७, १, ४, २, ५, ५, ३, ४,  
 जै १८६, सा २, ७, १३, ३, १,  
 १०, ७, ९  
 अनु घर्म(→)मां श १०, २, २, ४  
 अनु/घा, अनुदघौ जैव ३, १, ५, ३  
 अनु/घात्, अनु धावति श २,  
 ३, ४, ११, १४, अनुधावत् जैव ३,  
 २, ५, २  
 अनुधावयन्ति ऐआ २, १, २  
 अनु/घे, अनुधापयन्ति श १४, ४,  
 ३, ४  
 अनु/घ्ये, अनुप्यायन्ति शाआ ७, २,  
 अनुप्यायात् श १४, ७, २, २३  
 अनु/घान- नै गो २, २, ५  
 अनु नि/क्रम्, अनुनिग्रामति श ३,  
 ३, १, १, २, अनुनिग्रामात् श  
 १, ५, ४, ६  
 अनु नि/पुद्, अनुपुद्भवत् ता १३,

७, १०, ८, १, ४, १५, १, ६  
 अनु नि/पद्, अनुन्यपद्यत् श १४,  
 १, १, १२  
 अनु नि/युज्, अनुनियुनक्ति ऐ २,  
 ३२<sup>२</sup>, ता ६, १०, १०, १९,  
 १६, ६  
 अनु निर/वप्, अनुनिर्वपति श ३,  
 ८, ३, १, अनुनिर्वपति श ३, ८, ३,  
 १, ११, १, ३, १<sup>१</sup>, ५, ४, अनुनिर्व-  
 पति श ३, ८, ३, १, ११, १, ३, २,  
 ३<sup>३</sup>, ४, ५, ६<sup>१</sup>, अनुनिर्वपन्ति ऐ २,  
 ८, ११, अनुनिरवपत् श ११, १,  
 ३, ५, अनुनिर्वपेत् श ११, १, २,  
 ३, ७, अनुनिर्वपेत् श ११, १, ३,  
 ५<sup>१</sup>, १३, ३, ८, १ ६, अनुनिर्वपेत्  
 तै १, १, ६, ५, अनुनिर्वपेत् तै १,  
 १, ६, ७  
 अनुनिरुप्यते श ३, ८, ३, २  
 अनु निर्वाप्य, प्या- -प्यम् श ११,  
 १, ३, ५, -प्यस्य श ११, १, ३,  
 ७, -प्यया शा ४, १<sup>१</sup>, -प्ये श  
 ११, १, ३, ५  
 अनु नि/वृत्, अनुनिवर्तयति ऐ ५,  
 ४, ७, ऐ ५, १६, १८, २०  
 अनु निस्/क्रम् अनुनिष्क्रामन्ति तै  
 १, ६, १, ७  
 अनु/नी, अनुनेपि ऐ ६, २, २<sup>१</sup>, शा  
 २९, ४, तै १, २, १, ९, २, ७, १३,  
 ३, गो २, ६, ४  
 अनु न्याय- म् ऐ ३, ४, ५<sup>१</sup>  
 अनु/पत्, अनुपतन्ति ऐआ २, १, २  
 अनु/पद्, अन्वपद्यत् ता ७, ६, ३  
 अनु पद्- दम् आ १, ५६६<sup>१</sup>, -दे  
 जैआ १, ५६६  
 अनु परा/द्, अनुपरीति तै ३, २, ७,  
 - १०, ११, २, ३, अनुपरीदि श  
 १३, ८, ३, ६, तै ३, ७, १४, ५, तैआ  
 ३, १, ५, २, ६, ७, २, न १, १, १५  
 अनु परा/वत्, अनुपरापात् १२,  
 ३५

अनु परा/भू, अनुपराभवति ऐ २,  
 ३२-  
 अनु परा मुद्भव(√ वृष् ) श ५, ५,  
 ५, ६  
 अनु परि/द्, अनुपुरीयात् श ३,  
 ७, ३, ७  
 अनु परीत्य श ७, ४, १, ३५  
 अनु परि क्रमण(√क्रम्)- -म् ऐआ  
 ५, १, ४  
 अनु परिक्रामम् श ११, ८, ३, ६,  
 जै १९२  
 अनु परि/वृत्, अनुपरिवर्तन्ते श  
 १४, ९, १, १९.  
 अनु परे, अनुपरा/द्, द्र  
 अनु पर्या( रिऽआ )/द्, अनुपर्यति  
 श ७, ५, १, ३, ७, ८, ७, २, ४<sup>१</sup>, ५, १३  
 अनु पर्याय- -म् जै ४६<sup>१</sup>, ५  
 १, ५, २, ९  
 अनु पर्या( रिऽआ )/ग्, अनुपर्याण  
 ऐ ३, २८  
 अनु पर्या( रिऽआ )/घा, अनुपर्या-  
 द्यात् ऐ ७, २  
 अनु पर्या( रिऽआ )/वृत्, अनुपर्या-  
 वर्तन्ते तै २, १, ४, ८<sup>१</sup>, अनु  
 पर्यावर्तन्ते ऐ २, २०, अनुपर्या  
 वर्तते ऐ ३, ४४  
 अनु पर्यावृत् श ९, ३, ४, १७  
 अनु पर्यावृत्(त्य→)त्या- त्या ऐ.  
 २, २०<sup>१</sup>  
 अनु पद्, अनु/द्भ् द्र  
 अनु/द्भ्, अन्वपियत् ऐ ३, ३८  
 अनुपाद्येत श ९, ३, ३, ४१  
 अनु-पानीय- -ता ऐ ३, ३८,  
 -पानाम् ऐ ३, ३८  
 अनु पानीया-त्- म् ऐ ३, ३८  
 अनु पात्य(त्य→)नी(√पा)तैआ  
 ६, १, ३.  
 अनु/पृ, अनुपर्यो श १, २, ४, ७,  
 अनुपर्यो श १, ३, २, ५, ७, १, १०,  
 ३ ८, ३, ३, अनुपर्यो १ १४ १,  
 ३५

१। इत्यर्थे मया द्भवत् । तु० भेद्यत्, १३, २२ । वृष्णोव पद न तु उत्पत्तिवत् दमनुपयेदपि तु पुष्म् । तपार्दि स्वर मृत्तम रपात् ।

२,२३,अनुपुनीप्य जैठ १,१६,१,  
८,१७,२,२,१८,२,२

अनु पूर्व- म् वा ५, ५, ४,२४,  
६,३,१,२८, ८,४,४, ३, ११, ५,  
५,११,१२,८, १,८, १३,२,१,५,  
तै २,६,१,३,३,२,४,६,७,६, ३,  
१,२, तैआ ६,१०,१, गो १,४,६

अनुपूर्व-ता- -ताये तै३,२,९,१४  
अनुपूर्व-दीक्षा- -क्षा वा १२,१,  
१,१०,११

अनु पूर्व सम- मा प ४,४

अनु पृच्छत्(√पृच्छ)- न्त जै १२५

अनु प्रदन्- भा तैआ ८,६,१

अनु प्र√इह,अनुप्रैति ऐ १, २२,५,

३०, वा ३,६,४,५, १३,८,१,७,

१२,३,१,४,अनुप्रयन्ति ऐ २,४०,

४१, अनुप्रैयाय वा १,४,१,३४,

अनुप्रैहि वा ४, १, ५, ९, तैआ

४,८,४, ५, ७, ८, अनु प्रैहि

तै १,१,७,१, २,१,२२, अनुप्रैव

ऐ ३,३९,अनुप्रैयाव शां ८,९

अनु प्र√इह्,अनुप्रैह्स्व ऐआ ५,१,४

अनु प्र√कम्, अनुप्रकम्पयेत् ऐ ७

३४

अनु प्र√कल्प, अनुप्रकल्पयेत् ऐ

७,३४

अनु प्र√कम् अनु प्रकामति तै १ ७,

७,१, अनुप्रकामिते तै १,७,७,१

अनु प्र√कु,अनुप्रचयन्ते शां २,५,

वा १, १, २, २२, अनुप्रचयवत

ऐ २,६, अनुप्रचयवन्त ऐ २, ६

अनु प्र√जन्, अनुप्रजायते ऐ २

१७, तै ३, १२, ९, ८, ता

२, १०, ३, ३, १०, २, १० ६,

८, अनु प्रजायते वा १०, ३, ५

१, ४, १२, ९, १, १७, तै १,

१,६,८,३,३,८,३, अनुप्रजायन्ते

ऐ ५,२४, वा ३,८,४,१५, ता

अनु प्रजायन्ते वा २, ४,१,६; ३,  
६,४,१५, ४,२,४, १६, ५, ५,१,  
६,१,७,१,५,१,४, १, २,२, १८,  
३,३, १५, ५,१, ४, ४,२४, तै

२, १,२,७, अनु प्रजायन्ते वा ४,

५,५,९,१०, १२, १३, तां ४,

८,३,अनु प्रजायन्ते वा ४,२,४,

१६,५,५,७,८, ता ५,८,३,१८,

४,११,२०,४,८,१२,२,अनु प्रजा-

यते तै १,५,५,६, अनु प्रजायत

वा २,५,१,१६, वा १,४,३,१३, ३,

अनुप्रजायते वा ३, २, १, २७

अनुप्रजनयति वा २,३,४,८, का

१,४,१,६, अनु प्रजनयति वा ३,

८,४,१२,१५

अनु प्र√ज्ञा,अनुप्रजानाति वा ७,४,

२,१९, अनुप्रज्ञात्पन्ति ऐ २,१,

अनुप्रजानीयात् वा ७, ४, २, १९

अनु प्र ज्ञाय जैठ ४,८,४,७,५,२,

४,५

अनु प्र इवर्लित- त वा ११, ८,

३,७

अनु प्रति√घा, अनुप्रतिधीयते ऐ

५,३१

अनु प्रति√पद, अनुप्रतिपचन्ते जै

९६, अनुप्रतिपेदिरे गो १, ३,

६, अनुप्रतिपेदरेन् जै ९६

अनु प्रति√स्था, अनुप्रतिविष्ठति ऐ

३,६, गो २, ३,२,६,१२, अनु

प्रतिविष्ठत तै १,६ ३, ८, अनु

प्रतिविष्ठन्ति ता १२,४,९, अनु

प्रतिविष्ठासम् २,५,१६

अनु प्रति तिष्ठत्- न्वम् ता १२

४,९

अनु प्र√ग्रह्, अनुग्रह ताम् वा ४, ५

२,१२

अनु प्र√पद्, अनुप्रपद्यते वा १३,

९, अनुप्रपद्येते शां १३,९, गो

२,३,८, अनुप्रपद्यन्त वा ७, ५,

१,२०, अनुप्रपद्येत ऐ २,२०

अनु-प्र√एषा, अनुप्रपियन्ति ऐ २,  
३७, ३,२०, अनुप्रपियते तै १,  
३,१०,४,५

अनु-प्र√भा, अनु प्रभाहि तै १, २,

१,७

अनु प्र-भूपत्(√भूप्,वि, √भू, मा

ता)- त तां ६,१०,१७

अनु प्र√या, अनु प्रयाति वा ६,८,

१,८, अनु प्रयाति तै ३,७, १,

२, अनु प्रयातु तै ३,७,१,१

अनु-प्र√युञ्,अनु प्रयुञ्क्त वा १३,

२,५,१,३, अनुप्रयुञ्क्त तै ३,९,

१,१,२,३, अनुप्रयुञ्क्त वा १३,

१,४,१

अनु प्र√वद्, अनुप्रवदन्ति ऐ २,

१५, अनुप्रवदिष्यत ऐ २,१५

अनु प्र√वप्,अनुप्रवपन्ते तांआ ४,

९,२२

अनु प्र√वद्,अनुप्रवहन्ति गो २,

१,२५

अनु प्र√विष्, अनुप्रविशति ऐ ८,

२८, १४,६, गो १,२,१०,अनु

प्रविशति, तैआ १,२३, ९, अनु

प्रविशत् वा ६,१,३, १९, १३,

१,४,१, अनु प्रविशत् तै २, २,

७,१,२, ३,९, ८, १, तैआ १,

२३,८, ८,६, १, अनुप्रविशताम्

जै ९९, अनुप्रविशन्त वा ६,१,

३,१९,२,१,१,६,१८, अनुप्रवि

शन्त तै ३,२, ५, १०, अनुप्रवि

शितु वा ९,१,१,१९, अनुप्रविशु

तैआ २,७,१

अनुप्रवत्तय तैआ ४,३९,१

अनु प्र शिव्य वा १४,४,२,२२,१आ

८,६,१, जै १७२ गो १,२,१०

अनु प्र विष्ट- ष शाआ ६,२०, ३,

वा ६,१,१,१, तैआ ३, १४, ३,

म २,१,१४, -व्या तैआ १,७,

४, जैठ ४,३,१,३

अनु म वेदिन्- शिन म २,५,

अनु प्र/वृञ्, अनुप्रवृणक्ति वा १, ८,  
 ३, १९, ९, २, १७, ३, ८, ५, ५  
 अनु प्र/वृञ्, अनुप्रवृणक्त तैआ ५,  
 १, ५  
 अनुप्रभ, अनुप्र/वृञ् द्व  
 अनु प्र/सञ्ज्, अनुप्रसजन्ति वा ९,  
 ३, ४, १२  
 अनु प्र सीदन् (√सद्) - दन् ता  
 ८, ७, ५  
 अनु प्रसप्त(√सप्) - ता वा ५, ४,  
 ५, ३  
 अनु प्र/स्त्व्, अनुप्रस्त्वृणाति गो१, ३, ९  
 अनु प्र/स्व्या, अनुप्रस्विति गो १,  
 ५, २०  
 अनु प्र/वृह, अनुप्रवृहति वा १, ८, ३,  
 १७, २२, २, ६, १, ४६, ४७, ३,  
 ४, १, २४, १४, २, २, ४३, का  
 १, ६, १, ३, २०, अनुप्रहरति वा ३, ४,  
 ३, २, २, १, ४, १, १४, १४, २, २,  
 ४३, गो १, ३, ९, अनुप्रहरत  
 २, ५, २, ४२, ४३, ४४, का १, ५,  
 १, ३, ७, अनु प्रहरन्ति ऐ २, ३,  
 अनुप्रहरन्ति वा ३, ७, १, २९,  
 ४, ६, ८, १०, अनुप्रहर वा १, ८,  
 ३, १९, ९, २, १७, २, ५, २, ४३, ६,  
 १, ४६, का १, ५, १, ३७, ६, १,  
 ३०, अनुप्रहरैव ऐ २, ३, वा  
 १०, २, वा १, ८, ३, १६, १७, ३,  
 २, ३, २, अनुप्रहरैव तै २, १, ४,  
 ९, अनुप्रहरैषु ष ३, १, अनु  
 प्रहारि वा १, ६, ३, १७  
 अनु प्र हरत् - र्वा ३, ४, १, २२,  
 अनु प्र हरण - णम् वा ३, ४, ३,  
 २०, -णे ऐ, २, ३  
 अनु प्र हत - ता शर ८, ३, २, ५  
 अनु प्रहत भाग्न - म् वा ३,  
 ४, ३, २२  
 अनु प्र हत्य वा १, ८, ३, १९, ९, ३,  
 १७, २, ५, २, १९, वा १, ५, १, ३७  
 अनु प्र ह्य - म् तै २, १, ४, ९  
 अनु प्राण् (प्र/अक्) अनुप्राणन्ति

वा १९, ३, वा ३, २, २, १९,  
 तैआ ८, ३, १, अनुप्राणन्ति वा ३, ३,  
 २, १९, -अनुप्राणयात् वा १२, ४  
 अनु प्राक् (प्र/अक्), अनु प्रावी  
 वा १४, १, १, २  
 अनुप्रास् (प्र/अक्) अनुप्रास्यति वा  
 ३, ८, २, २८, ९, ३, ३, १४, ४, १६,  
 १७  
 अनुम, अनु प्र/वृह द्व  
 अनुप्रह्नु अनु प्र/वृह् द्व  
 अनु प्रेष् (प्र/इष्) - पा वा १२,  
 ८, २, २०  
 अनु-प्रोत् (प्रऽओ) - ता शा १, ५  
 अनु/बन्प्, अनुबन्धाति तै १, ८, ३,  
 २, तैआ १, १०, ३  
 अनु/वृष्, अनुवृष्यते वा २, २, ३,  
 १७, का १, २, ३, १३, अनुवृष्यते  
 वा २, ३, ४, ७, का १, ४, १, ६,  
 अनुवृष्यन्ते तै २, ३, १, ३, जै  
 ११२, अनुवृष्ये जैव ३, २, २,  
 ८, जै १४५, १९८, अनुवृष्यते  
 जै १७६, अनुवृष्यिरे वा ९, ५,  
 १, १९, अनु वृष्यिरे वा १, ५,  
 १, २०, २१, २३ २६, अनुबोधय  
 वा १, ८, ३, २०, अन्ववृष्यत  
 जै १४९, १८६, अन्ववृष्यन्त  
 जै १७१, १९०, अनुवृष्येरक्  
 वा ९, १, जै ११५, १४७, १५१,  
 अनु अभ्रसत वा १, ८, ३, २०,  
 अनु अभ्रस्महि जैव ४, ८, ४, ७  
 अनु-नुष्प ऐ ७, २७  
 अनु बोध - म् जै १४४  
 अनु/म्, अनुमते वा १४, ४, २, २९,  
 वा १, ३, अनुमते वा ३, ४, ३,  
 १८, १४, १, १, २९, अनु मते  
 वा १४, १, १, २२, २, २६, ३, ३४,  
 ४, १७, २, १, २२, ७, ५, ३, २, ३, १,  
 अनुमम् वा १४, ८, १५, ८,  
 अनुमय् वा १, ५, १, १८, १९,  
 अनुमवे वा १४, १, १, २९,  
 अनुमदि वा १, १, १, २९, २०,

३०, २, २, ५, १०, १२, १५, जै  
 १८६, अनुमदि वा १, ३, ५, २,  
 ३, १२, ५, २, ८, २, २, २, २२,  
 २३, २४, ५, २, १९, २९, ३१, ३२,  
 ३७ ३९, ३, ७-१०, १२ १५, ६, १,  
 २१, २६, २८, २९, ३०, ३, ३, ४,  
 १३, ४, १, २२, २३, ४, ११-१३, ५,  
 २, २, ३, १६, ६, ३, ९, ७, १, १०,  
 १३, ४, ७, ८, १, ६, २, २३, २६, २,  
 २९, ३, ३, ३, ४, ९, ३, ८, ९, ४, ३,  
 ४, २, ३, ५, २०, ४, १, ७, ३, ५, ५,  
 १६, १७, ५, २, ११, ६, ७, १९, ५, १,  
 ३, १४, २, २, १८, ३, २, ८, ३, १५,  
 ४, ४, २४, ५, ४, २, ४, ७, ३, २, ५,  
 ९, २, ३, १, ४, ३, १५, ५, १, ४०,  
 ३१, २, ४, ८, ६, ३, का १, २, ३,  
 १७, १८, १९, २०, ५, १, १६, २८,  
 २९, ३, ३-३, ५, ३, ६, ११ १४, ६,  
 १, १४, १७ १९, २०, तै १, ६, ९,  
 १, ३, ३, ७, १, अनुमूत वा १, ५,  
 १, १६, अन्वमवीथ ऐ २, १५,  
 वा १२, १, अन्वमवीथदि जै  
 १५, अनुमवीथ वा १, ७, २, ३,  
 ४, २, ४, १, जै १७७, अनुमवीथ  
 वा १४, ९, ४, १३-१५, १७, अनु  
 म्यात् ऐ १, १, ४, १६, २८, २९,  
 ३०, २, १५, १९, ३, ४, ५, ४, १९,  
 २६, ६, ९, शा ८, ८, ९, १, ५, ६,  
 १०, २, ११, १, ७, ८, १२, १, १७,  
 १, २८, ३, अनुम्यात् वा १, ३,  
 ५, १०, ११, १२, १३, १५, १६,  
 ३६, ६, २, १२, ५, ३, ७, २, १७, ९,  
 १, ३, २०, ७, ३, २, ८, ११, ५, ४,  
 १२, १३, १४, १२, ४, २, ५, ४, १,  
 ५, १४, १, १, १९, २२, २६, २७,  
 ८, १५, ८, अनुम्यात् तै १, ६, ५,  
 ३, तैआ ५, ४, ३, अनुम्यात् वा  
 १४, १, १, १९, २२  
 अनु मुत् - यता ऐ. २, २०,  
 -यति ऐ. २, १६, -यत् ऐ. ०,  
 २०, वा ९, ६, वा ३, ६, ३, ०.



७, ३, २, ९, झ १, ७, २, १५†,  
-वन्त ता ९, ८, ९, -वन्तम् घ  
१, ४, ३, २२ अनु/वच् द्व  
अनु/भञ्, अनु भजतम् तै २,  
१, ६, ४

अनु/भाप्य, अनुभापते घ ५, ४, १, ९  
अनु/भिद्, अनुभिनत् घ १, ६, ३,  
१७

अनु/भू, अनुभवति ऐआ २, ३, ५,  
जैठ ४, ८, २, ६, अनु भवति श,  
३, ९, १, ९, १३, १४, १६, १०, ३,  
५, ९, १४, ४, १, २०, अनु भवन्ति  
श २, ३, १, ३, अनुभवामि जैठ  
१, १७, २, ७, अनुभव्युव श ४, ५,  
३, ३, अनुभवत् तै ३, ८, १७,  
३, गो १, १, १६, १७ २१, अनु  
भवेयम् गो १, १, १६, अनुभूत्  
श ४, ५, ३, ३

अनु भू- भू तै ३, १, ३, १, -भू  
तै ३, ८, १७, ३

अनु भूति- भू तै ३, ८, १७, ३

अनु/मद्, अनुमदति ऐआ १, ३, ८,  
अनुमदन्ति ऐ ३, २०, अनु  
ममाद् श २, ५, ४, ६, का १, ५,  
३, ६, अनु(मदत्) तै २, ७, ८, १,  
अनु म्दत् तै २, ७, ८, १, १६, २,  
अनु (मदताम्) तै २, ७, १६, २,  
अनु मवन्तु श ३, ८, ३, ३, ७,  
( म्दत्) तै २, ७, ८, २, अनु  
मदन्तु तै ३, १, १, ११, तैआ ४  
१, १, अनुमदन्तु श १, ४, २, ७,  
अनु भमदन्तु तै २, ८, ३, ७,  
अनु मदेम तै २, ४, ३, ८, ७,  
४, १

अनु/मन्, अनुमन्थते शा १७, ७,  
श ४, ३, ४, ११, ५, २, ३, ४, ३, ५,  
३, १, ३, ३, ७, १, ३, ८, ५, तै १,  
१, ५, अनु मन्थते तै १, ७,  
३, १, ३, १०, ९, ५, अनुमन्थते  
श ५, ३, ५, ३, ३, अनुमन्थते

श ५, ३, ५, ३, ५, ३, ७, ९, ३, ४, ५,  
४, १, १, १, ३, ३, १, २, ४, ८,  
अनुमन्थताम् तै २, ७, १५, २, १६,  
३, ३, ७, ५, २, अनु मन्थताम्  
ऐ २, ६, श ३, २, ४, २०, ४, ३,  
९, ७, ४, ५, तै ३, ६, ६, १,  
म २, २, ९, १९, गो २, २, ३,  
( मन्थताम् ) ऐ २, ६, श ३,  
२, ४, २०, ४, ३, ९, ७, ४, ५,  
तै ३, ६, ६, १, म २, २, ९, गो  
२, २, ३, अनुमन्थन्ताम् श १, ९,  
१, १९, अनुमन्थस्व ता २१, १०,  
१८, अनुमन्थेताम् तै २, ७, ३,  
२, अनु ' अमस्त श ३, ६, ३,  
२१, ( अमस्त ) श ३, ६, ३,  
२१, अनु मसाताम् तैआ ४,  
९, ३, ५, ८, २, अनु अमसाताम्  
श १४, २, २, २६, तैआ ४, ९, ३,  
५, ८, ३, अनु मसायाम् तैआ  
४, २, २, ५, २, ७

अनु मत, ता- त श ५, २, ३, ४,  
३, ५, ३, १, ३, ७, ९, ३, ४, ५, ४, १,  
१, १, ३, ३, १, २, ४, ८, तैआ ४, ८,  
४, ५, ३, ७, ७, ८, -ताम् श ३,  
७, ४, ५, ५, ३, ५, ३, ६, १, ३, ८,  
५, तैआ ४, ४, १, -ता श ३,  
२, ४, २०, ७, ४, ५, ५, ३, १, १०, ४,  
४, २, ३, ७, २, २, १०, -ताम् श  
४, ३, ४, ११

अनु मत चञ्- च तै २, ७, ३, ३,  
अनु मति- -तये श १४, ९, ४,  
१९, गो १, ३, १, ५, -ति ऐ ३,  
४, ७, ४, ७, ११, श ५, २, ३, ४,  
तै १, ६, १, १, ४, ७, २, १, २, ७,  
१, ६, ३, ३, १, ३, ३, १, २, १, ३, ४,  
तैआ ३, ९, २, ४, ११, २, ५, ९, २,  
५ ४, ६, म २, २, ९, गो २, १,  
१०, -तिम् ५ ४, ६, -०ते तै ३,  
१, ३, ३, १, २, १, १, ३, ४, तैआ ४,  
११, २, तां २१, १०, १८, -त्या

श ५, २, ३, ४, गो २, २, १४,  
-त्ये ऐ ३, ४, ७, श ५, २, ३, ३, ४,  
९, ५, १, ३, ८, तै ३, १, २, २, ३, ३,  
४, ५, ६, ३, ७, ८, ९, ४, २,  
३, ४, ५, ६, ६, तैआ ५, ८, २,  
३, ९, १

अनु मन्तु- न्ता तै ३, १०, १,  
३, ९, ७, १०, ३

अनु मन्थमान- नथो श. १, ९,  
१, ८

अनु मान- न तैआ १, २, १,  
-नाय तै २, ७, ३, ३

अनु/मन्त्र, अनुमन्त्रयते ऐ ४, २०,  
शाआ ४, १५, ता ६, ६, १६,  
गो १, १, ३, ९, २, ७, १९, २, ३, ५,  
६, अनुमन्त्रयते श १, १, ४, २, ३,  
५, २, ७, ८, २, ४, ३, ६, ४, १, ३, ४,  
२, १, ३, ३, ५, १, ५, २, २, ६, ८, १,  
१५, १४, २, २, १९, २, ७, तै १, ३,  
६, ५, ३, ९, ४, ७, अनुमन्त्रयते श  
५, १, ५, १, ८, २, १, अनु ' मन्त्रयते

श ५, १, ५, १, ८, २, १, अनुमन्त्र

यन्ते जैठ ३, ४, ४, २, ३, ४,  
अनुमन्त्रयामहे जैठ ३, ४, ४, ३,  
४, अनुमन्त्रयाद्यो जैठ ३, ४,  
४, ६, अनुमन्त्रयस्व श १, ६, १,  
७, अनुमन्त्रयध्वम् ऐ ३, २, ६,  
अनुमन्त्रयामहे श १, ६, १, ५,  
ज १८०, अनुमन्त्रयत गो १,  
१, ३, ९, अनुमन्त्रयन्ते ऐ ३, २, ६,  
जै १८०, ता ६, ७, ५, अनुमन्त्र

मन्त्रयन्त श १, ५, २, ६, ४, ४, १,  
१६, अनुमन्त्रयते ऐ. २, २, ३,  
२, ३, ८, १, ६, या ३, ७, ७, ४,  
जै १२, २, ६, जैठ ३, ४, ४, ५, ७,  
५, १, ७, गो २, ३, ५, अनु

मन्त्रयते श १, ८, २, ४, ११, २, ७,  
११, २, २, १४, १, ४, ५

अनु मन्त्रयमाण- ण जै १८०

अनु मन्त्र- न्त्र जैठ ३, ४, ४, ६,

—आः जैठ. ३,४,४,१; —त्रेण  
जैठ. २,४,४,७.  
अनु-सुराम्(√सृश्+णमुल्) श.४,५,  
२,१.  
अनु/मिद्, अनुमद्यति तै. १,२, ६,  
३; तां. ५,१,६.  
अनु/सृ, अनुस्रियते तै. १,४,४,२; ५.  
अनु/सृश्, अनुस्राष्टि वा. १४,५,४,  
२०; अनुस्राष्टे वा. १,९,३,६; ४,  
४,३,१४; ४,८; तैआ. २,४,१.  
अनु-सृजय सा. ३,७,१०.  
अनु/स्रुच्, अनु...स्रुचतः श.८,  
६,१,१८.  
अनु-स्रुच(त्→)न्ती वा. ८, ६,  
१, १८.  
अनु/यन्, अनुयजति वा. १, ८, २,  
७; तैआ. ५,८,२; अनु...यजति  
ऐ. १,२; अनुयजामि तै. ३, ७, ५,  
१२.  
अनु-यान्—जः श. ११,१, ६,  
३१; २,७,२१; २३; का. १, २, ३,  
२२; —जम् श. १,८,२,१७; २,२,  
३,१७; ५,१,२०; ११,२,७,२२;  
का. १,२,३,१३; —जाः ऐ. १,  
११; १७; २६; २,१८; शां. ५,१;  
३; ५; ७; १; १०, ३; श. १, ३,  
२,९; ८,२,७; ८; ९; १४; २,६,  
३,३; ३,१,३,६; ४,१, १८; ८,४,८;  
९,३,८; ९,१,३,१३; ५,४,३,३; ६,  
२,३,३; ११,१,६,२५; ३१; २,  
१,५; ६; १,१०; ७,२६; २,७; ४,१,  
११; १२; १५; ३,१९; ७,२,३; का.  
१, ६,३,३; गो. १, ३, ९; १०;  
२, १,१९; २,१; २,३; —जान् ऐ. १,  
११; १७; शां. १, २; ३; ८; श. १, ८,  
२,१,७; ८; ९; २, २, २, २, ५; ३, ४, १,  
२६; १, ५, १, २, २; —जानाम् शां. ६,  
१३; का. १, २, ३, २, ३; गो. २, १, १;  
—जाम्याम् शां. १, ५; —जे गो. १,  
३, ९; —जेन शां. १, ५; —जेन्यः  
वा. १, ३, २, ९; ८, २, १; —जेषु ऐ.

१, १७; शां. १०, ३; श. १, ३,  
४, ९; ८, २, १७; ३, २७; २, २, ३,  
२६; ३, ८, ४, ८; का. १, २, ३,  
२३; —जैः वा. १, ८, ३, २७; २, ५,  
२, ४, १; ३, ९, ३, ८; ११, २, ७, २६;  
—जौ शां. १८, १०; वा. २, ६, १,  
१३; ४, ४; ४, ४, ५, १९; का. १, ६,  
१, १०; २, ९; तै. १, ६, ९, १०.  
अनु-याज-वत्(मत्पृ) ऐ. १, ११.  
अनु-याज्ञा(—जऽअ—)न्त-न्तः श.  
११, २, ७, २५.  
अनु/या, अनुयान्ति वा. १०, ६, १,  
७; अनु...ययुः श. ६, २, १, १८;  
अनुयान्तु शांआ. १२, २.  
अनु/युज्, अनुयुक्ते वा. ५, ४, ३,  
३; अन्वयुजत ऐ. ४, २६.  
अनु-यू(√यु)—युवम् श. ११, ४, २,  
१३; —युवम्ऽइव का. २, २, ३, १.  
अनु-रात्र-म् ऐ. ३, २, २.  
अनु/राष्, अनु...राष्याम तै. ३,  
७, १०, २.  
अनु/रुष्, अनुरुष्यते वा. ६, ८, २,  
४; अनुरुष्यसे वा. ६, ८, २, ४; १२,  
४, ४, ४.  
अनु-रूप, पा-प ऐ. ३, २३; २, ४,  
५, ७, ८, २; ऐआ. ५, १, १; ३, २;  
शां. १५, २; १७, १; २२, ४;  
२५, ५; ६; तां. ११, ६, ३; ५;  
१२, १, ३; ५; ७, ५; ७; १३,  
१, ६; ५; ७, ५; ७; जैठ. १, ८, २,  
४; ३, १, ४, १; २; ३; गो. २, ३,  
२, १; २२; —पम् ऐ. ३, २, ४; ३, ५,  
२, १; ७; ८; २; शां. १५, ४;  
१७, १; २८, १०; वा. १३, ५, १,  
२; तां. ७, ९, १५; वा. ४, ४; गो.  
२, ३, २, २; ५, ११; १५; —पस्य तां.  
११, ६, ५; १२, १, ७; ७, १; १३,  
१, २; ७; ७; —पा तां. ४, ९, ०, २;  
—पाः जै. १६२; —पाद् शां. २, ५,  
१५; २८, १०; —पाय गो. २, ४,  
१८; —पेग तै. १, ४, १, ३; —

तां. १५, ७, ६.  
अनु-रूप-तम-म्—तै. ३, ९, २२, २.  
अनु-रूप-त्व-म्—म् तां. ११, ६, ४;  
१२, १, ५; ७, ७; १३, १, ९; ७, ७.  
अनु-रोह(√रह)—हः तां. १, १०,  
१०; गो. २, २, १४; —हाय तां.  
१, १०, १०.  
अनु/रुम्, अनुरुभते वा. ३, २, १,  
३६; अनुरुभेत वा. ३, २, १, २६;  
अनुरुभेरन् श. ४, ५, १०, ७.  
अनुरुष्येत वा. ३, २, १, २६;  
अनुरुष्यथम् वा. ४, ५, १०, ७.  
अनु-रुष्य-न्त-न्तः जैठ. १, १७,  
२, ३.  
अनु-रुष्यि-न्त-न्तः शां. १८, ११.  
अनु-रुम्ब-म्बा-म्बाऽइव तां. २०,  
१२, ५; —म्बाऽइव तां. १८, ९, १६.  
अनु/रुप्, अनुरुष्येत वा. २, ६,  
११; १६.  
अनु-रुषि-न्त-न्तः सा. २, ६, १०;  
३, ९, ३.  
अनु-रुष्य ऐआ. ५, ३, ३.  
अनु-रुष्य-न्त-न्तः सा. २, ६, १०;  
११; १६.  
अनु-लोम्—म् वा. ३, १, ३, ९;  
तै. २, ३, २, २; तां. २२, ३, ३;  
१०, २.  
अनु-लो(म्→)मा-म् वा. १४, ९,  
४, २०.  
अनु/वष्(←√वृ), अनुवाष वा.  
१, ४, ५, ११; अनुवाष वा. १४, १,  
१, २४; जै. १८६; अनुवदयति  
ऐ. २, १५; जै. १८६; अनुवदयति  
वा. १४, १, १, २३; अनुवदयति  
१४, १, १, २३; अनुवदयति तै. ३,  
३, ८, ६; अनुवदयति ऐ. ५, ३, ६;  
शां. ९, ५; वा. १, ५, १, २०; वा.  
१, ७; अनुवोष ऐ. १, १३; जै.  
१०७; अन्ववोषत वा. १, २;  
अन्ववोषयाः तै. ३, १०, ११, ४.  
अन्ववते ऐ. ६, ३, ५; वा. १, ६, २,

४, जै १३६, अनु उच्यते वा  
 ३, १, ४, ८, २२, अनुच्यन्ते ऐ १,  
 १२, शा १, ३, ५, १२, ति १, ५, ९, ८,  
 अनुचे श २, ४, ४, ४, अनुचिरे जैउ  
 ३, २, २, ३, अनुचिये व १, ६, अनु-  
 वक्ष्यावहे जै १८६, अनुचीमहि जै  
 ६, अनुच्यासम् श १, ५, १, १८, १९  
 अनु विवक्षेत् श ४, ६, ७, २,  
 अनुविवक्षेत् श १, ३, ५, १४  
 अनु वक्तव्य-व्य श १३, ६,  
 २, २०  
 अनु वक्तु-क्ता जैउ १, १, ५, ४  
 अनु-वक्ष्यत्व-क्ष्यन् श १, ५, १,  
 १६, ३, ९, ३, ७, तै २२, १, ६,  
 -क्ष्यन्त्वम् शा ११, ४, -क्ष्यति ऐ  
 २, १५, १६  
 अनु वक्ष्यामाण-णौ श १४, १,  
 १, २१  
 अनु नृचन-नम् शा २६, १, श  
 १, ३, ५, १३, -ने शा २६, ३,  
 -नेन शा २२, १  
 अनु वाङ्-क श ८, ३, ४, ११,  
 ९, १, १, १५, २५, -कम् श १३,  
 ४, ३, ६, -का तै ३, १०, १०,  
 ३, ४, -कात् तै ३, ९, ११, २,  
 -के श ९, १, १, २१, -केन तैआ  
 १, ३, १, -के श १३, ५, १, ४,  
 -कौ तै ३, १०, १०, ०  
 अनु वाक्ये, क्या-क्य-तै १, ७,  
 ७, २, -वयया श १, ७, २, १७, ४,  
 ३, १, ८, ११, १ ८, ५, ४, ३, ६,  
 -क्या श १, ४, ३, १८, ७, २, ११,  
 १५, १७, १८, २०, ४, १, १, २६,  
 ७, १, ३, १४, ५, ४, २३, -क्या  
 श ३, ४, ४, २, ११, २, १, ६,  
 -क्याताम् श ११, ३, १, ६, -क्याम्  
 श १, ६, ३, २७, ७, २, १२, १७,  
 ३, १९, ४, ४, २, ३, ११, १,  
 ८, ५, २, ३, १, ४, १, १३, १४,  
 २, ३, १५, -क्याये श १, ७, २,  
 १७, तैआ ७, २, १, -क्ये श ४,

१, ३, १५  
 अनुवाक्यं वत्-वान् श ४, १,  
 १, २६.  
 अनुवाक्य-वती-वत्य श. ११,  
 २, १, ६  
 अनु-वाच्-च श ३, ८, ३,  
 १४, -चा ऐ १, १६, २९, ३०  
 अनु-विवक्ष्व-न्दा १, ३, ५, १४  
 अनुक्त, क्ता-क्त शा १२, २,  
 श १०, ३, १, ९, -क्तम् ऐ २, १९,  
 श १, ४, १, ३५, १४, ४, ३, २६,  
 जैउ १, १६, २, १, १७, २, २, १८,  
 २, ३, जै १४३, -क्तया शा ११,  
 ५, -क्ता ऐ २, १६, शा ११, ३,  
 श ४, ६, ७, २, -क्त्याम् श ७, ३,  
 २, ९, -क्त्याम् ऐ १, १६, -क्त  
 ऐआ ३, २, ४, शाआ ८, ६, जै  
 १५२, -क्तेन श ४, ५, ६, ५, १४,  
 २, २, ४६, -क्तेनऽइव श ३, २,  
 ४, १६, ५, ३, ११  
 अनुचान्-न ऐ ७, २७, ऐआ  
 १, ३, २, शा ८, ३, शाआ ६, १,  
 श ३, ६, १, २९, ४, ३, ४, १९,  
 ५, ६, ५, ६, १, १४, ५, ३, २, ३,  
 ११, ४, १, ८, १३, ६, २, २०, १४,  
 १, १, २६, २, २, ४६, ५, १, १, जैउ  
 ४, ६, २, २, ३, ३, जै १४०, गो  
 १, २, १०, ३, ६, ८, २, २, ६, -नम्  
 ऐ ५, २, ३, श १, ७, ७, ३, ६, १,  
 १, १०, व १, ४, -ना ऐ २, २,  
 ३, ८, ७, २, ७, श १, ३, ३, ८, ५, १,  
 १०, ८, १, २, ८, २, ४, ३, १४, ३, १,  
 १, ५, ११, ५, ३, १, २, ४, ३, ४, ४,  
 १०, ६, १, ३, १४, ७, २, २६, का  
 १, २, २, ५, ३, २, १, २, व १, १, गो  
 १, ३, १९, -नाम् श २, २, २, ६,  
 ४, ३, ४, ४, का १, २, २, ५, व १,  
 १, -नाताम् श २, २, २, ६, ४,  
 ३, ४, ४, का १, २, २, ५, -नाय  
 सा ३, ९, ८  
 अनुचान् तम-माः आ १, २, २,

श १४, ६, १, १  
 अनुचान-पुत्र-ग्रा श १०, १,  
 १, ३  
 अनुच्य ऐ १, १७, ३, ४५, शा  
 १५, १, १६, १, २, श १, ३, १, ९,  
 ६, ३, २७, २९, ३०, ४०, ७, ३,  
 १२, ३, १०, २, ४, ४, ४, ६, १, १,  
 ८, ८, ४, ४, १६, ९, ५, १, २, १, १,  
 ४, १, १३, का १, ३, ४, २, तैआ  
 ७, १, १, जै १०५, गो १, ३, ९  
 अनुच्य-च्य ऐ २, १५, १८,  
 जै १५९, -च्यम् ऐ २, १७,  
 १९, -च्यानि ऐ २, १७  
 अन्वञ्च् द्र  
 अनुच्यमा(न→)ना-सु श १,  
 ३, ५, ७  
 अनु वत्सर-र तै १, ४, १०,  
 १, २, ता १७, १३, १७, -रम्  
 तै १, ४, १०, ३  
 अनु-वत्सरी(ण→)णा-म् तै  
 १, ४, १०, ३  
 अनु/वद्, अनुवदति शा ९, ४, ८,  
 ५, २, ३, ५, १०, २, २१,  
 ४, श ३, ४, १६, १४, ८, २, ४,  
 ता ९, ६, ५, ११, ६, ४, १२, १, ५,  
 ७, ७, १३, १, ९, ७, ७, अनु  
 वदन्ति शाआ ७, २, अन्ववदव  
 श ११, ४, ३, ६, ता ९, २, २२,  
 गो १, १, ४, अन्ववदन् ता ९,  
 १, ३६  
 अनु वद्व-न्त्वम् ऐ २, ४०  
 अनु वाद-द ता १५, ५, १७  
 अनु(य→)या ता ९, ६, ५  
 अनु वर्त्मन्-त्वं श ३, ३, ४, ५, ४,  
 ४, १, ९, जैउ १, १, २, ४, ७, जै  
 ११३, -र्त्मा ऐ २, २२, -र्त्मान  
 श १३, २, २, ४, -र्त्मानम् ऐ २,  
 २२, शा १२, ७, श २, ५, २,  
 ३४, ९, ३, १, १६, ४, ३, ९, १२, ७,  
 ३, १२, १३, २, १५, व १, ४,  
 -र्त्मांशौ ऐ ८, ४

अनु-वपट्/कृ, अनुवपट्करोति ऐ.  
 १, २, २, ३; ३, ५, १; २, ९; ६, ३, ३; ऐआ.  
 ५, ३, ३; शां. १३, ५; १५, १; ३, ५;  
 १६, १; २, ४; १८, ५; ६; २८, ७;  
 शा. २, ४, ४, २, ३; ४, ३, १, ८; ५,  
 २, ०; २, ३, ४, १, ७; ८; १३, ५, २, २, ३;  
 ३, ७; गो. २, २, १, ३; ३, १; १, ४;  
 १, ५; अनुवपट्कुर्वन्ति शां. १३,  
 ९; २८, १; ३, १, ०; ३, ०, १; १, ०;  
 १, १; शा. ४, ३, १, २, १; गो. २, ३,  
 १, ६; ४, ४, १, ८; अनुवपट्कुर्वति ऐ.  
 २, २, ८; २, ९; गो. २, ३, ७;  
 अनु...वपट्करवत् प्रां. १४, ५.  
 अनु-वपट्क्रियन्ते श. ४, ३, ५, ७.  
 अनु-वपट्-कार- -रः ऐ. २, २, ८; २, ९;  
 ३, २, ९; ६, ३; शां. १३, ५; तैआ.  
 २, १, ४, १; गो. २, ३, १, ६; ४, ४, १, ८.  
 अनु-वपट्-कृत- -तः अ. ४, ३, ५,  
 २, ३; ४, १, ८; गो. २, ३, ८; -ताः  
 श. ४, ३, १, २, १; ५, ५; ७; -ने ऐ.  
 ७, ३, ३; शा. ४, ४, ३, ९; १४, २, २,  
 १, ७; ३, १, ३, ०.  
 अनु/श्वास, अनु...वासयन्ति तै. १,  
 ६, ७, ३; अनु...वासायन् तै. १,  
 ६, ७, २.  
 अनु/श्वास, अनुवस्ते शां. २, ५, १, ५.  
 अनु-वसान- -नम् शा २, ५, १, ५.  
 अनु/वा, अनुवाति श. ५, १, ५, २, ०,  
 ८, ५, ३, १, २; अनुवाति श. ८, ७,  
 ३, १, २.  
 अनु-वा, अन्वा-द्र  
 अनु-वि/कृ, अनुविकरति श. ३, ५,  
 १, ३, ६; अनुविकरोति श. २, ३, ४,  
 ८; का. १, ४, १, ६.  
 अनु-वि/कृ, अनुविकिरति श. ३, ५,  
 १, ३, ६.  
 अनु-वि/कृष, अनु विक्रमते श. ६,  
 ७, २, १, ३-१, ५; तै. १, १, ५, १, ०;  
 अनु विक्रमस्व श. ६, ७, २, १, ३-१, ६.

अनु-वि/चर, अनु...विचरन्ति तै.  
 २, ४, ६, ९.  
 अनु-वि/चल, अनुविचलन्ति जै. २,  
 ३, ५, २, ४.  
 अनु-वि/क्षर, अनुव्यंक्षरत् श. ६, १,  
 २, २, ९; शा. ७, ३, १, १, ६.  
 अनु-वि/तप, अनुवितनुते श. १, २,  
 ४, १, २.  
 अनु/श्विद्, अनुवेद तै. २, ४, १, ५;  
 तैआ. ६, १, १; अनु...वेद श.  
 १, २, ८, ४, ६; ७; अनुविदुः जै. ३,  
 २, ५, १; अन्वैव तैआ. ४, १, १, ७.  
 अनु/श्विद्, अनुविन्दते ज. १, ४, २;  
 अनुविन्दति श. १, ३, १, ४, २;  
 तै. १, ५, ९, ४; ३, १, २, ३, ८;  
 ४, ३-७; अनुविन्दति जै. ९, ९;  
 अनु...विन्दति श. १, ३, ३, ८, ६;  
 तै. ३, १, २, २-९; ४, २-७; अनु-  
 विन्दमि व. १, १, १, ३; अनु-  
 विन्दमि श. १, २, ३, ७; २, ६, ४,  
 ९; १, ३, १, ४, २; का. १, ६, ४, ९,  
 २, २, १, २, ०; तै. १, ५, ९, ४; २, ६,  
 ४, ९; अनुविचेद श. १, ६, ४, २;  
 अनुविकिदुः का. २, २, १, २, ०; ३,  
 ८; अनुवस्त्वन्ति तै. १, ५, ९, ४;  
 अनु...वस्त्वन्ति तै. ३, १, २, २, ३;  
 ८; ४, २-६; अनुवस्त्वामः श. ६,  
 ३, १, २, ३; अनुविन्दाम जै. १, ४, ३,  
 अन्वविन्दत श. ५, ४, ३, ७, २;  
 १, ३, १, १, ४; तै. ३, ७, ६, १, ३, ९,  
 १, ३, १; १, २, २, १; ४, १; तैआ.  
 ३, १, १, २; ६; जै. १, ८, ०; अन्व-  
 विन्दत् ज. ५, ४, ३, २; अनु...  
 विन्दत् तै. ३, १, २, २, २-८; ४,  
 २-६; अन्वविन्दत् ऐ. १, ३, ३, ९;  
 जै. ८, ०; १, ४, २; १, ४, ३; अन्व-  
 विन्दत् श. १, ०, ३, ७, ५, ९; १, ३,  
 १, ४, १; तै. १, ३, १, १; २; ५, ९;  
 २; २, ५, २, ४; ३, २, ९, १, १, २.

३, १; तैआ. २, ७, १, ३; १, १, २,  
 १, ०, ३; ६, ३, १; अन्वविन्दत्  
 ग. १, २, ५, १; का. २, २, ३, ९;  
 अनुविन्दत श. १, ४, ४, २, १, ८;  
 अनुविदाम श. १, १, ४, ३, २, ०;  
 अनुविकिस्सति तै. ३, १, २, २, ८.  
 अनु-वित्त- -तः श. १, ४, ७, २, १, १;  
 १, २; १, ७; -त्तम् तै. १, २, १, ३.  
 अनु-वित्त-यज्ञ- -ज्ञः ऐ. १, २.  
 अनु-विति- -तयः तै. ३, १, २, २,  
 ९; ४, ७; -सिः तै. ३, १, २, २,  
 ८; -स्यं शं. १, ३, १, ४, २; तै. ३,  
 ३, ९, १, ०; १, २, २, ८.  
 अनु-विद्य श. १, १, ४, १; २, ३, १, ५,  
 १, १, ५, ४, ३, २; ६, ३, १, ३, ६; ३,  
 ३, ९; ४, १, १, ८; का. २, २, ३, ९.  
 अनुविद्वस्- -द्वय श. १, ५, १,  
 ६; तै. ३, १, १, ५, १.  
 अनु-वेत्- -ता जै. १, ४, ३.  
 अनु-वेदित- -ता शां. १, २, ३.  
 अनु/श्विद्, अनुविद्यते, ऐ. १, १, २,  
 अनु-वि/दृष्ट, अनुविपद्यति श. ६,  
 ७, २, ४; अनुव्यपश्यन् ता. ९, १, १;  
 अनु/विद्य, अनुवेद्यति तैआ. १,  
 २, ७, ४.  
 अनु-विध- -धम् ऐआ. ३, ०, २, २,  
 -धाः † ऐआ. २, ३, १.  
 अनु-वि/धा, अनुविद्यति तां. १, ०,  
 ५, १, ०.  
 अनु-वि-घाय दाआ. ७, ४.  
 अनु-वि/वन्, अनु विनश्यति श.  
 २, ४, ५, ४, १, ३, ७, ३, १, ३.  
 अनु-वि/अन्, अनुविभजति दां. ३, ४.  
 अनु-वि/आ, अनु विभाति तैआ. ०,  
 -३, ७.  
 अनु-वि/भू, अनुविभयति श. ७,  
 ३, १, ४, ०; १, ०, ३, ५, १, २; ५, २, १, ५;  
 तैआ. ०, १, १, ३; नै. ४, ८, २, १, ०; ४,  
 ४; अनुव्यपश्यन् तैआ. ५, १, १, ३.

† 'अनुविधाम्' इति ङ. पठति 'अनुविधम्' इति चाप्यनुनासिके । तत्र प्रथमे कल्पे पदद्वयं न त्वेकं पदमिति विवेचन्यमस्ति ।

अनु-वि/मृञ्, अनुविमृष्टे श ५,  
 ४,२,४<sup>१</sup>,५, अनुविमाष्टि श ६,  
 ४,१,८,७,४,१,९  
 अनु वि मृञ्य दाआ ४,३,४  
 अनु वि/राञ्, अनु विराजति श  
 ६,७,२,४  
 अनु-वि/ली, अनुविलीयेव श १४,  
 ५,४,१२  
 १अनु वि/वा, अनु विवाति तै २,३,  
 ९,६, अनु विवादितै ३,१०,४,२  
 अनु वि/व्या(←स्या)अनु वितस्थे  
 तै ३,७,५,१३  
 अनु-वि-व्याप्य श १,६,४,६  
 अनु-वि टि(त→)ता- ता म  
 २,८,४  
 अनु वि/व्य(←स्य)न्द, अनुविप्य  
 न्देत श ११,७,४,३  
 अनु वि सूर्य(वसु) तै ३,२,८,२  
 अनु वि/स्त्रम्, अनुविस्त्रय श २,  
 ६,१,१५, का १,६,१,११  
 अनु वी( वि/इ), अनुव्येति श ८,  
 ७,३,२, १०,३,५,१२, जै ८९,  
 १अनुव्येति तै १, ५ १०, ४,  
 अनुव्यायन् श ८, ४, ३, १६<sup>१</sup>  
 अनुव्येद श ६,१,१,१२  
 अनु वी- वी जै १७, ४६  
 -वीश्याम् जै १७,  
 अनु वीक्ष्( वि/इक्ष्), अनुवीक्षते श  
 ६,७,७,१६, अनुवीक्षत श ६ २  
 ७,६ अनुवीक्षस्व श ७,५,१,८  
 अनु-वीह्य श १४ ४ २ १  
 अनु वीह्यमाण-ण श ५, २, १,  
 १५<sup>१</sup>  
 अनुवीर्य(→)यां- म् प १, ४ †  
 अनु/वृ, अनुवरिष्ये जै १, १६,  
 ३,७, अनुवृणीष्य जै १, १६,  
 २,७,१,११, ३, ७, अनुवृणीष्यम्  
 जै १, १६, ३, १, ३  
 अ-ववारयन्त ऐ ७, १  
 अनु/वृष्ट, अनुवर्तते श ४, ७, १, ९,  
 † 'अनुवीर्यम्' इति मुपा चिन्त्य ।

७,४,१,५, ८, २,२,७,३,१४,४,  
 २,२,३,२, जै १,१३,१,७, जै  
 ९०<sup>१</sup>, अनुवर्तन्ते शा १६,४,५, ३, १,  
 अनुवर्तस्व तै ३,७,१०, २, अन्व-  
 वर्तत तां १२, ६, ८, अन्ववर्तत  
 श ७,४,१, ४, तै १, ७, १, ७  
 अनुवर्तयेव शा १०,२,१८, ३  
 अनु वर्तमान- न जै ९०<sup>१</sup>,  
 ११५<sup>१</sup>, १६८, -नम् जै ९०  
 अनु वृच- वृ ता १, १०, ९, -ते  
 ता १, १०, ९  
 अनु वृच- च शा १०, २  
 अनु वृत्ति -ति जै ८०  
 अनु/वृध्, अनुवर्धते श १०, २, ३,  
 ६, अनु वृधसे श ४, २, १, ८  
 अनुवर्धयन्ति श १०, २, ३, ६,  
 अनुवर्धयाम श १०, २, ३, ६,  
 अनुवर्धयति श ७, ४, १, ३  
 अनु वेद्य( दिऽअ )न्त- म् श ३, ५,  
 १, २९, ५, १, ५, ६  
 १अनु/वेन्, अनु वेनति तैआ ६,  
 ५, ३  
 अनु वेनत्- न् तै १, ३, ५, २  
 अनु वेक्ष्य(विवृ) जै ६१  
 अनुव्य(व/वी)- म् ना १०, ३, ७<sup>१</sup>,  
 -मृऽइव श १, २, ५, १  
 अनु-व्य( विऽअ )र/गा (←इ),  
 अनुव्यवापु श ३, ४, २, २  
 अनु व्य(विऽअ )र/मृञ्, अनु  
 म्पुचमति श ४, ४, ५, ११  
 अनु व्य( विऽअ )वे(व/इ), अनुम्पु  
 वेति श ३, ४, २, ३, अनुव्यवेयु  
 श ३, ४, २, १  
 अनु व्यश्(वि/१अश्) अनुव्यश्नुते  
 श १०, ३, ५, १२  
 अनु व्या( विऽआ )/स्या, अनुव्या  
 स्यास्याम् प ४, ६  
 अनुव्यास्यमान-नानि श ४, ४,  
 ५, ४, १०, ६, १०, ६, ७, ३, ११  
 अनु व्या( विऽआ )/स्या, अनु

व्यास्याप्यन्ति तै १, ८, ३, १, ८,  
 ५, तैआ ५, ४, ७  
 अनु व्या(विऽआ )/ह्य, अनु व्याहरति  
 ऐ २, ३, १, अनुव्याहरति तां ६,  
 ४, १०, अनुव्याजहार ऐ ७, १, ८,  
 जै ११५, १९७, ता २४, १, ८, २,  
 अनुव्याजहार श ३, ८, २, २४,  
 अनुव्याहराव जै ३४, अनुव्या  
 हराम प १, ४, अनुव्याहरव ता  
 १७, ४, ३, अनु व्याहरेव ऐ  
 २, ३, १<sup>१</sup>, अनुव्याहरेव श १, ४,  
 ३, ११-२१, ६, १, १६-१८, २,  
 १, ४, १९-२२, ४, ५, २, १३-  
 १५, का १, १, ४, १९-२२,  
 अनुव्याहापीत् जै १५७  
 अनु व्याहरिष्यत्- न्त प १, ४  
 अनु व्याहार- र शाआ ७, ३,  
 जै १५१, -रा ऐआ ३, १, ४,  
 शाआ ७, ९  
 अनु व्याहारिन्- रीऽइव श १,  
 ६, १, १, ८, जै १५१<sup>१</sup>, -रिण  
 श ९, ५, २, ३  
 अनु-व्याहृय श १, ४, ३, २, २  
 अनु व्यु(-विऽउत्)च्/चर, अनुव्यु  
 चरन्ति श ९, ४, ३, ६  
 अनु व्यूह्( वि/उह्), अनुव्यूहति  
 श ३, ५, १, २, ३, अनुव्यूहन्ति ता  
 ६, १, ११  
 अनु म्र(त→)ता श ३, ७, १, २, २,  
 तै ३, ३, ३, ७, जै १, १७,  
 २, ६  
 अनु/मतम् अनुमवयेव तैआ २,  
 ८, १  
 अनु/मश्च, अनुवृक्ष शाआ १२, ३  
 अनु/वास्, अनुवासति ऐ २, ३, ७,  
 ३, ४<sup>१</sup>, ४, ६, ७, ७, ८, १, ऐआ  
 १, ५, २, शां १४, ४, १६, ३<sup>१</sup>,  
 ७<sup>१</sup>, ८, शाआ २, ७, श ४, २,  
 ३, १, १, ३, १, ४, ५, ३, ४<sup>१</sup>, ११<sup>१</sup>,  
 ६, ९, १, ८, ५, १, २, ४, १०, ८, १,

३, ४, १०, १, १, ६, तै १, ४, ५,  
 ०, ३, ४, २, ३, ६, ३, ता ४, ९,  
 १३, ७, ८, ६, ९, १, ३, ४, ७, ४, ८,  
 ८, १०, गो २, ३, २, ३, अनुशासति  
 वा १०, ४, १, १४, ०, अनु-  
 शासन्ति शा २, ७, ४, ३, ०, २, ता ६, ८,  
 ११, गो २, ३, २, ३, ५, ३, अनुशासेव  
 शा २६, ९, अन्वशासीव प १, ४,  
 अनुशास्यते शा २८, १०, जै  
 ६, ३, ता ८, ८, ६, ७, गो २, ६,  
 ६, ७, अनुशास्यन्ते ऐआ २, ३, ४  
 अनु शास्त, स्ता- स्त ऐ ३, ४,  
 १७, -स्तम् ता ४, ९, १३, गो २, ५,  
 ३, -स्ता ऐ २, ३, ७, ३, ४, १७,  
 अनु/वास्, अनुशास्ति गो १,  
 ३, १८

अनु/वास्, अनुशास्ति तैआ ७,  
 ११, १, गो १, ३, १८, अनुशासति  
 वा १४, ४, ३, २६, अनुशासास  
 वा १४, ७, १, ३९, जै १२५,  
 १५२, १६८, जैठ ३, ६, २, ५,  
 अनुशासिष्यामि जैठ ३, ६, १, ६,  
 अनु शाधि वा ११, ५, ५, ७, जै,  
 १२५, १६८, १८६, जैठ १,  
 ४, १, २, ४, ८, ४, ७, अनु शाधि  
 वा १४, ६, ११, १, जै १६८,  
 अनु शास्त वा १, ५, १, २६,  
 अनुशासानि गो १, १, २, १, अनु-  
 शासिष्याव जैठ ४, १०, १, ३,  
 अनुशासिष्याम् वा ११, ४, २, १९,  
 अनु भविष्य जै १६८  
 अनु शासन- तम् ऐ ६, ३, ०, ७,  
 २२, शाभा १३, १, वा १, ९,  
 ३, १०, १४, ५, ५, १९, वा २,  
 १, १, ३, तैआ ७, ११, ४, गो  
 २, ६, ९, -नापि वा ११, ५, ६, ८,  
 अनु शिष्ट- ष्ट वा १४, ९, १, १,  
 जै ६, जैठ ३, ६, ३, ६, -ष्टम् वा १४,

४, ३, २, ६, -ष्टम् वा १४, ९, १, ५  
 अनु शिष्य वा १४, ४, ३, ३, २, जैठ  
 ३, ९, ०, ५  
 अनु शिष्य- लौ ता २७, १५, ३  
 अनु शिष्य- लु वा १२, ७, ३, ८, २, १  
 अनु/दी, अनुशोते तैआ १०, १०, १  
 अनु शुष्य(√शु) वा १४, ४, ३, ३, ०  
 अनु शोषु- -वा जै १८४  
 अनु/शु, अनुशुष्यन्ति ऐआ २, १,  
 ७, शाभा ७, २, वा १, ६, १, ३  
 अनु श्रुत- -तम् वा १, ६, २, १,  
 ९, १, २, ५, ३, १, ४, ४, २, २, १, २,  
 २९, ४, ३, १६  
 अनु/वप्, अनुवजति ऐआ १, ५,  
 २, वा ७, ३, १, ३  
 अनु पच, क्ता- -क्त वा २, २, ३,  
 १०, ७, ३, १, ३, ६, का १, २, ३,  
 ८, -क्ता ऐआ १, ५, २  
 अनु पञ्च- जय तैआ १, २६, ३  
 अनु/षि(←सि)च, अनुषिञ्चत वा  
 ३, ८, २, ७, ९  
 अनु/ष(←स), अनुषवति वा ५, ५,  
 ४, १९, अनुषवति वा ७, ५, ४, १९  
 अनु/षु(←सु), अनुषुवन्ति ता  
 ७, ९, ३ अनु/सु, ष  
 अनु षुम् (←√सुम्) - षुम् ऐ  
 १, ६, २८, ३, १३, १४, १५,  
 ४७, ४८, ५, ४, ६, ३६, ऐआ १,  
 १, १, २, ३, ३, ५, ८, ५, १, २, १, ६,  
 शा ५, ६, ७, ९, १०, ५ ११, २, १४,  
 २, १५, २, ३, १६, ३, ४, २४, ४,  
 २६, १, २७, १, २८, ७, २८,  
 ५, ३०, ९, शाभा २, १५, १७,  
 वा १, ३, २, १६, ६, ३, ७, ७, ३,  
 १८, ३, १, ४, २, १६, २, ३, २३,  
 ६, ३, १, ४, ३, ७, १, २, १६, १, ७,  
 १८, २, १, ४, १, ४, २, ८, १, २, ५,  
 २, ४, १५, ३, १, १, ३, ६, ७, ३, ६,

३, ८, २, १, ९, २, ३, ४, ७, ५, १, ५, ३,  
 २, ८, १०, १, ३, १०, ३, १, १, ४,  
 ११, ५, ४, १३, ९, ७, १२, ८, २, १९,  
 १३, ३, ३, १, ५, १, १५, १४, ८, १५,  
 ८, तै १, ५, १२, ३, ५, ७, ५, ५,  
 १०, ४, ८, ८, २, ३, २, ६, १८, ३,  
 ३, ३, ९, १, १०, ३, ७, ६, ३, तैआ  
 ३, ९, १, ता १, ६, १, २, ४, ५, ७,  
 ६, ७, ८, ९, ७, १, ६, १, १, ३,  
 ११, १४, ८, ७, २, ३, ८, २६, १०,  
 ९, १०, ९, ६, १०, १०, ३, ४, ३,  
 १३, ५, ९, १२, ९, १, १३, १६,  
 १७, ७, ५, ९, १५, १६, ११, १७,  
 १८, ५, २, १, ६, १८, ८, ३, १६,  
 १८, ११, २, १९, १२, ८, २१, ४,  
 ६, ६, ३, ७, ४, ३, २, ३, ३, जै  
 १९, ८, ९, ५, ९, ६, १०, १०, २,  
 ११५, ११८, १३३, १४६,  
 १६८, १६९, गो १, ५, १५, २,  
 २, ९, ६, १६, -ष्टुम् वा ३०, ३,  
 जै ६, ३, ता ९, ६, ९, १२, १३,  
 १५, २४, ११, ७, -ष्टुमि ऐ २,  
 ३७, वा ७, २, ४, १४, -ष्टुम्याम्  
 तै ३, ३, ९, १, -ष्टुम ऐ २, ३, ९,  
 ३०, ४, ३, ४, ५, ४, ३, ३, ३, ६,  
 ऐआ २, ३, ६, शा १०, ५, १७, १,  
 ३, ३, १८, ३, २२, ८, २७, १,  
 ३, २७, ३, २८, ५, ७, शाभा १,  
 २, वा ७, १, ३, १९, ७, ४, २८,  
 ८, १, २, ५, ६, २, ३, ९, ०, ३, ३,  
 ४८, ५, २, ९, १०, ३, १, ४,  
 १२, ८, २, १९, १३, ३, ३, १, तै  
 ८, ८, २, ता ६, ९, ७, ८, ८, ६,  
 ११, १०, ५, १७, ५, ६, १३,  
 २७, १३, ५, ४, १५, ६, १५, ७, ७,  
 १०, ७, १८, ८, १४, २१, ४, ५, ६,  
 गो २, ६, १६, -ष्टुम्य ऐ ३,  
 १३, ४, १, ऐआ १, १, ३, ७, ७,

† हिताधिक्य शोके (अनुपपन्न) दीर्घं च शब्दोपपन्नं चामुपसर्गैश्चैतद्व्यं प्रदर्शितम् । सा गामान्निष्यका य ०३, १, प्रपृ० धुतिभिः प्रमाणिता भवति । पदवचनान्यत्र चैतदप्यभिधेयं भवति । अथवा स्वादिदे/वात्पठन रूपम् । न तु कथमपि G - इत 'अनुपपत्ति' इति शब्दोपपन्नं सार्वकलनं इति सर्वं भवति ।

१, २, ३, ५, ६, शा २, ११, २, १५,  
 २, १७, २, २२, १, २७, १, ७, ३०,  
 ११, शा १, ६, ३, २७, ७, ३, १९,  
 ७, १, २, १९, ८, १, २, ५, ९,  
 ५, २, ८, ११, ५, ४, १३, १४, ८,  
 १५, ८, तै १, ७, १०, ४, २, ६, १७,  
 २, ३, ७, ७, ३, ता ४, ८, ९, ६, १,  
 ११, ३, १३, १४, ७, ४, २, ८, ७, २,  
 १०, ५, ८, १२, १३, ४, १५, ७, १,  
 २, ९, १५, ११, १, १७, १, १, २०,  
 २, ३, ५, २, १, २, जै ८, ५, ३,  
 ९५, १९, १००, १६८, जैठ. १,  
 ४, ४, ७, गो २, ४, १९, -ष्टुभा ऐ  
 ३, १४, ७, ६, ८, ६, शा ५, ६,  
 १४, २, १५, २, १६, ३, शा ३,  
 १, ४, २, १६, २१, २३, २, १, २३,  
 ४, २, ५, २०, ५, ३, ५, ७, ५, १,  
 ३०, ८, ७, २, ६, ३, ८, २१, ९, ५,  
 १, ५, ३, तै २, ६, २०, २, ३, ३, ३,  
 १, १०, ३, ता ९, १, १, २, जै  
 १४, ८८, १६, तै २, ७, जैठ ३,  
 १, ४, ४, गो २, ६, ११, -ष्टुभाऽदव  
 जै १३३, -ष्टुभाम् ऐआ २, ३,  
 ६, -ष्टुभि ऐ १, २८, शा ५, ५, २,  
 ३, ता ८, १०, १, ३, ५, ७, ९, ९,  
 ५, ९, ११, ५, १७, १२, १३, ११,  
 १२, १६, १०, ९, १८, ५, २०, ६,  
 १५ ११, २, १९, १२, ८, जै ७६  
 ८९, ५, १, ३, -ष्टुभै शा १, २, ५,  
 १६, जै ११८, तै ३, ७, ६, २  
 -ष्टुभो ऐ १ ५ -ष्टुभौ ऐ १,  
 ५, २, २६, ४, ३, शा ७, ९, २७  
 २, शा १, ७, ३, १९, १३ ४ १,  
 १५, २, १०, तां १८, ८, १७  
 † अनुष्टुप्-कर्मणि-म् शा ८, ६,  
 २, ३

अनुष्टुप् छन्दस् - न्दस. ता ४,  
 ५, ७, -न्दसा ४, २, १, -न्दा जै ८  
 अनुष्टुप् भिस् - रा ता ९, १,  
 २, -रसम् ता ९, १, १  
 अनुष्टुप् क्षीर्षन् - पाणि ऐआ १,  
 १, १  
 अनुष्टुप् सम्पद् - दम् शा ७, १,  
 २, १५  
 अनुष्टुप्-सम्पन्न - ज्ञ शा १३,  
 ५, ४, ९, -ज्ञम् ऐआ २, ३, ६,  
 शाआ २, १७  
 अनुष्टुप् सहस्र - म् ऐआ २, ३, ५  
 अनुष्टुपा (-पूआ-)वतन - नानि  
 ऐआ १, १, २  
 अनुष्टुप् भा(ग-)गा - म् ४ २, २  
 अनु/व्या (←स्था), अनुतिष्ठते शा  
 ३, ९, ३, १५, गो १, २, ४,  
 अनु स्थास्ये शा ५, ५, ५, २, अनु  
 तिष्ठस्व शा ५, ५, ५, २, अनुतिष्ठ  
 जैठ ३, २, ३, ८, अन्वतिष्ठत्  
 तां ८, ८, ६, ७, जै १४८,  
 अन्वतिष्ठत शा ५, ५, ५, ७  
 अनु ष्ठाय गो १, २, ४  
 † अनु-ष्ठ्या ऐ १, ८, २, ६, ४०,  
 शा १, ४, २, १७, ५, १, ६, १४, २६,  
 २, १, २, १२, २, ४, १७, ४, ४, २१,  
 २२, ३, २, २, ५, ९, १२, ४, १, ७,  
 का १, १, २, ८, २, ४, १३, ३, ४,  
 १२, तै ३, ६, ६, ३, जै १८४,  
 जैठ २, ५, ३, ६, ३, ६, ५, ४  
 अनु-व्यन्दै (√व्यन्द) - म् शा ५,  
 ४, ३, २४  
 † अनुष्य तैआ २, ६, १  
 अनु व्थघ - म् तैआ १०, १०, २  
 † अनु स/रर्म्भा, अनु सरभेयाम्  
 तैआ २, ६, २  
 † अनु स/वह् ण, अनु समथद्वत् तै

१, १, ३, ७  
 † अनु स/वर्णा, अनु सवाति तै २, ३,  
 ९, ६, जैठ १, १, २, ५, अनुसवादि  
 तै ३, १०, ४, २  
 † अनु स/विशर्णा, अनु सुविशति तै  
 १, ५, १०, ७  
 अनु स/वृष्ट्, अनु सुसर्पति शा ५,  
 ४, ५, ६-१२, १८, अनुसससर्पे शा  
 ७, ५, १, ९, अनुसससर्पे शा ५,  
 ४, ५, २, ३, ६ १२ अनुसससर्पे  
 शा ७, ४, ५, ३  
 अनु स/स्था, अनुसन्तिष्ठते शा  
 १०, ३, १६, ९, शा ३, ७, २, ६, ता  
 ४, २, १०, ११, † अनु सन्तिष्ठते  
 शा ३, ८, ५, ११, अनुसन्तिष्ठतै  
 शा १, ९, २, २५, २, ६, १, ४, १, २,  
 १५, ४, ४, २, ८, का १, ६, २, ७, २,  
 २, १, १९, † अनु सन्तिष्ठतै ऐ  
 ८, ९, ५, ३, १५  
 अनु स/सृष्ट्, अनु ससर्पयति शा  
 १, ८, २, २, २  
 अनु स स्तृष्य(√सृष्ट्) जै १००  
 अनु स/स्यन्द, अनुससगिष्यदत्  
 शा ५, १, ५, १९  
 अनु स हितम्, अनु स/धा द्व  
 अनु-स/स्था, अनुसस्थापयति शा ३,  
 ९, ३, ३०, ४, २, ५, ५  
 अनु स/गम्, अनुसजिगमिपति ऐ  
 २, ३, ६  
 अनु स/सच्, अनुसवन्ते शा ३, २, १,  
 ४०, अनु सचताम् शा ७, ५,  
 १, ८, अन्वसचन्त जैठ ३, ७,  
 १, ३, ता ८, ९, ५, १२, ६, १२, जै  
 ६९, अनुसचेत शा ७, ५, १, ८  
 अनु स/चर्, अनुसचरति ऐ १, ७,  
 ६, ८, ८, ११, शा १, ३, २, ३, २, ३,  
 २, ३, ३, ८, ४, ३, ५, ८, १, ४, २,

† अनुष्टुप् कर्मणि इति MW इत्यस्योभयपदस्वरमुद्रण विन्यत्यम् । † 'अनुष्टु' इत्यस्य द्वाजात् किं वि  
 शतगण्यमेव । सु० ३० १, १५, ३, ४, ५, १५ । † स्याद् 'वनुष्य' इत्यस्य स्थाने लेखकप्रमादजोऽपपाठ । भाष्यन्तु  
 कालनाम्बरभर मिश्रमनोविनोदमाप्रम् । √ वत्, इ । "अपेयामभिप्रायेण प्रदर्शितेषा द्रष्टुपृग्निस्माकमभिगता ।  
 'अनु' इति कर्मवचनोभयपद पृथक्स्वर च लभणादायैवगात च । अतस्तदेव मूपयमिव भवति ।





अनु स्तोभन (√स्तुभ्)-नात् ङे ३,  
७, अनुस्तुभ् ङ  
अनु√स्व्, अनुस्वरेषु श. १३, ८,  
१, २, अनु स्वरेशु श १३, ८,  
१, २  
अनु स्मृत्य जै १००.  
अनु√स्र्, अनु स्रवति जै ६२  
अनु-स्वर(→)न्ती(√स्व्)- न्त्य  
जै ४, ८, ४, २  
अनु ह्राय(√रहा) ऐ ३, २, १, ५, १, १,  
श ३, ३, २, ८, ४, १, १, ७, ८, १, ८,  
ता ४, १, ४, प ३, १०  
अनु√ह्र्, अनुह्रयते श ४, २, १, २६,  
अनु ह्रयत श ६, २, १, २६  
अनु√ह्र्, अनुहरन्ति जै ४, १, १,  
३, ५  
अनु हरत्-रत् जै ४, १, १, २,  
५, ६, ७, -रन्तम् जै ४, १, १,  
३, ८  
अनु हरन्ती-न्तीम् जै ४, १, १,  
३, ४  
अनु√ह्रि अन्वह्रयन् ता ८, ५, १, १, १,  
जै २, १०, अन्वह्रयन्त जै २, १, १  
अनुक्(नु/अन्क्)-कम् ऐ ७,  
१, शाआ २, ६, श ३, ८, ३, २९,  
८, ६, २, ३, १०, ३, २, ३, ११, २, ६,  
३, ५, २, ३, १२, २, ४, १, ४, ३, १,  
७, गो १, २, १, ८, ५, ३, ३, -करय  
शाआ २, ६, श ३, ८, ३, २७,  
२९<sup>१</sup>  
अनुत्वय, वया(क+यत्)-य्य श  
३, ८, ३, १, १, -क्यया श ८, ७, ३,  
४, -क्या तवा ६, ४, १ -क्याया  
श ८, ७, २, १, २, -क्यायै श ८,  
७, ३, ४  
अनु(←उ) वाञ्- श श ३, ८, १,  
१, २, -धाम् श ३, २, २, १६,  
-शो ऐ २, २, ५  
अनुक्, अनु√वच् द

अनुद्यान-, अनुच्य-, अनु√वच् द  
अनुधी-, अनुचीन-, अनुच्य-,  
अन्वच् द  
अनुच्छी(-नुउत्त/धी) अनुदधयत  
जै १, १, ७, ३, २.  
अनुञ्जावरी-वरी तैआ, १०, ६  
अनुञ्जि(-नुउत्त/ञ्जि)ऽ, अनुञ्जेषम्  
श १, ८, ३, १, ३, अनुञ्जयतु श  
१, ८, ३, २, ४  
अनुक्कम्(नुउत्त/क्कम्), अनुक्का-  
मति श १४, ७, २, ३, अनुक्का-  
मन्ति श १४, ७, २, ३, अनु-  
क्काम श, १, ७, ३, २.  
अनुक्काम्-न्तम् श १४, ७,  
३, ३  
अनुक्काय(-नुउत्त/क्कान्), जै ८८  
अनुक्काया(-नुउत्त/क्काया), अनुक्किति  
ऐ १, २, २, शा १२, ५, श ३,  
३, ३, १, ४, अनुक्कित्ये शा २६,  
१, अनुक्कित्ये श ३, ६, ४,  
१, ५, ता ५, ९, १, ४, अनुक्कित्ये जै  
१, १, ५, १, ८, ६, जै ३, २, ३, ८,  
अनुक्कित्यन्त श ३, ६, ४, १, ५,  
अनुक्कित्ये जै ३, २, ३, ८, अनु-  
क्कित्ये शा १२, ५, जै १, ३,  
अनु उद्वस्थाम् श ३, ३, ३, १, ४.<sup>१</sup>  
अनुद्विष्टासत् जै ३, २, ३, ७  
अनुद्व्यात्- ता जै ३, २, ३, ७<sup>१</sup>  
अनुद्व्याय तै १, ६, १, २  
अनुद्व्येय- य शा १२, ५<sup>१</sup>  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयत  
श १२, ५, १, ४, अनुद्व्येयतम्  
जै ८, ४, अनुद्व्येय जै ५, ७,  
अनुद्व्येय जै ८, ४  
अनुद्व्या(नुउत्त/द्व्या), अनुद्व्येयन्ते तै  
श ३, ७, १, ३, २, अनुद्व्येयन्ते तै  
३, २, ९, १०, अनुद्व्येयन्ते श  
३, ७, १, ३, ०, अनुद्व्येयन्त श  
३, ७, १, २, ९, ३, १

अनु(-नुउत्त)-भारम्(√भृन्) (√सृ+  
णाम्) ऐ ३, ४, ५  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति  
तैआ २, १, ५, १, अनुद्व्येयाम् जै.  
१, ६, ४.  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति  
जै. २, ४.  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येय-  
न्ते श ५, २, १, १, ६, १, ७.<sup>१</sup>  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति  
तै १, १, ५, ५, अनुद्व्येयति श ६, ७, २,  
४, अनुद्व्येयन्ति श ७, ५, २, ३, ०,  
अनुद्व्येयन्ते ऐ २, १, ९, अनुद्व्येयत्  
श २, ६, अनुद्व्येयसम् म. २, ५,  
१, ५  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति श  
३, ५, २, २, १, ४, ५, १, १, १, १,  
अनुद्व्येयन्ति श. ३, ५, २, ३, अनु-  
द्व्येयति श ३, ५, २, २, ९, २, ३, १, अनु-  
द्व्येयत् श ३, ५, २, ३, अनुद्व्येय  
ऐ २, ३.<sup>१</sup>  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयत् श  
११, ७, २, ६.  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति  
तै १, ७, १, २  
अनुद्व्येय, अनुद्व्येयत् द  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येय  
सयति तैआ ५, १०, ४.  
अनुद्व्येयस- स तैआ ५, ९, १, १  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति श  
१०, ३, ३, ८, अनुद्व्येयति श १०,  
३, ३, ८  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयन्ते तै  
१, ५, ५, २, ४, अनुद्व्येय श ४, ४,  
२, १, ७  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येय  
आ १, १०  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति  
ता ९, ९, १, ५  
अनुद्व्येय(-नुउत्त/द्व्येय), अनुद्व्येयति

<sup>१</sup>अनुद्व्येयम् इति मुपा चिन्त्य ॥ अं आ 'अनुञ्जावरी' इति पपाठ । 'अनुञ्जावरी' इति ङव. पाठ ॥ § सौवर-  
निरोधादिषु द्विगुणवृत्ति सुत्यजा भवति । 'अनु' इति वृथस्वर कर्मप्रवञ्चीयमेव वारम् ।

श ८, २, २, ४, ३, २, ५, ८, ७, २, ५,  
अनूपदधाति श ७, ४, २, १०, ८,  
४, ४, ३, अनूपदध्यात् श ६, २,  
२, २, ८, ७, ४, २, १०, ८, ४, ४, ६,  
७, २, ५, अनूपदधामहै श ८, २,  
२, ३, अनूपदधत श ८, २, २, ३,  
अनूपदधत श ८, २, २, ३,  
अनप हित- ता श ६, २, २, २,  
२९<sup>३</sup>

अनूप विश्य (नुडउप/विश), श ७,  
४, १, २<sup>३</sup>

अनूपसद् (नुडउप/सद्), अनु  
उपसीद्वत् ए १, २, २

अनूपस्था (नुडउप/स्था), अनूपति  
एते जैड १, १५, १, ३, २, १, २, ६,  
७, ३, १, २, ६, अनूपतिष्ठन्ते ऐ ३,  
७, ऐआ १, ५, १, श १०, ५, ४, ५,  
जैड १, १५, १, ०, ५, २, ३, ४, ५, ३,  
३, ४, ५, गो २, ३, ३  
अनूपे (नुडउप/इ), अनूपेषु गो २,  
६, ७

अनू(←नु)-नु-प्य, न्या- न्य ए  
२, २, ४, तैआ १, ११, ४, -न्यया  
ए ८, ५, गो १, ४, ८, -न्ययस्य श  
१०, ६, ७, श ९, ५, १, ३, ४, -न्या  
शां ४, ४, १८, ११<sup>३</sup>, १२, श १३,  
५, ४, २, ५, ६, २, १६, तै ३, ९, ९,  
३, ता १७, १३, २, १०, १३, १६,  
-न्ययाम् शा ४, ४, श २, ४, ४  
१४, ४, ५, १, ५, का १, ३, ४, ८,  
गो १, ४, ७, -न्ययाम् जै  
१३९, -न्ययै ए ७, २, १, २, २,  
२४, श ३, ८, ५, ११

अनू(←नु) घान- जा तै १, ६, ३,  
३, ६, ६, ३, ७, १०, ४, -जानाम्  
तै १, ८, ६, ३, ३, ७, ६, ८, -जैन्य  
तै ३, ३, ७, २

अनू(←नु) राण- घा तै १, ५, १,  
३, २, २, ७, ८, -घान् तै ३, १, २, १,  
-घास तै ३, १, ३, १, -घेभ्य तै

३, १, ५, १<sup>३</sup>  
अनू(←नु)-नुष्- धम् तै ३, ४, ४, १  
अन्य (नुडअ) क्षर- म् स २  
अन्य (नुडअ)-ङ्गा- म् श ४, ५, ६,  
४, १०, २, ६, १५, १४, १, १, १०  
अन्यञ्च्(नु/अञ्च्)- न्युच तै  
२, १, ३, ६, -न्यक् तै ३, २, २, ५,  
-न्यश् ५, १, ५, १३, का १,  
३, ३, १६, जैड १, ८, ३, ४, -न्यञ्च  
ए ७, १८, शा २, ५, श ४, ३,  
१, ९, ८, १, ३, १०, १२, २, २, ११,  
तै १, ६, ८, ९, गो १, ४, २, ३,  
-न्यञ्चम् ऐआ १, २, ४<sup>३</sup>, श १२,  
४, ४, ७, -न्यञ्चि शा १९, ५, ७,  
जैड १, ८, ३, ४, -न्यञ्चौ तै १,  
३, १, ३ अनूक, अनूक्य, द्र  
अनूची- ची ऐ ३ ३७, श १, ९, ३,  
१, ४, ३, ४, ६, ५, ३, १, ८, तै १, ७,  
६, ८, २, १, ३, ६, जै १५७, -ची  
ऐ ३, ३७, श ८, १, ३, १७, ७,  
२, १० -चीम् ऐ ३, ३७<sup>३</sup>, ऐआ  
१, २, ४, -च्य श १, ३, १, ९, ४,  
५, ५, ४  
अनूचीन गर्भ- भं श ५, ३  
१, ८  
अनूचीन ल्य- त्वाय तै २, १,  
३, ६  
अनूचीनाह (नुडअहन्)- म् श  
२, ४, ४, ६, ५, ३, १, ५, २, ५, १३  
अनूच्य- च्याति ऐ ८, ५, श ६,  
७, १, १५, २८, जै ११७, -च्ये  
ऐ ८, १२<sup>३</sup>, १७<sup>३</sup>, चांआ ३, ५<sup>३</sup>  
अन्यञ्च्(नु/अञ्च्), अन्याकि श  
१२, ५, २, ५  
अन्युत्र श २, १, ४, ५, ११, ५, १,  
१४  
अन्य (नुडअ) ति/वि(←णि)च्  
अन्यविचिच्छेत् तै १, ४, ३, ६,  
अन्यती (नु अति/इ), अन्यत्येति  
श ४, ६, ९ १३

अन्यत्वा (नुडअति आ )/वृत्, अन्य-  
त्यावर्तयेत् तै १, ४, ३, ६  
अन्य (नुडअ) धि/रह, अन्यधिरो-  
हत ऐआ १, २, ४  
अन्य (नुडअ) व/कम्, अनु अप  
क्रामन्ति तै १, ४, ४, ८  
अन्यभ्यवे (नुडअभिडअव/इ), अन्य  
भ्यवेयाय जै १९८, अन्यभ्यवेयु-  
जै १९९, अन्यभ्यवेत्याय जै  
६३, अन्यभ्यवेताम् जै ६३<sup>३</sup>,  
अन्यभ्यवेताम् जै ४६, ६३  
अन्यय (नु/इ)- म् तैआ ८, २, १,  
३, १, ४, १, ५, १  
अन्यजै (नु/अञ्ज), अन्यजैति श  
३, ७, २, ४  
अन्यर्थ वाचिन्- ची गो १, १, २, ६  
अन्यव (नु/अव), अनु अवतु ऐआ  
५, १, १, तै २, ७, ८, २<sup>३</sup>, १६, २,  
अनु अवताम् ऐआ ५, ५, १, १,  
अनु अवन्तु तै २, ७, ८, २,  
अनु अवतम् तै २, ७, ८, २,  
अनु आवीत् ऐआ ५, १, १, तै  
२, ७, ८, २  
अन्य (नुडअ) व/कम्, अन्यव  
क्रामति श १४, ७, २, १, ३  
अन्य (नुडअ) व/पा, अन्यवागान्  
श २, ६, १, १५  
अन्य (नुडअ) व/चर, अन्यवचरन्ति  
श ४, ३, २, ६  
अन्य (नुडअ) व/एन, अन्यवा  
परथम् जै १४३  
अन्य (नुडअ) व/घा, अन्यवद  
धाति श ६, ५, १, ३, अन्यवद  
धाम् जै १४  
अन्य (नुडअ) व/नी, अन्यवायन्ति  
गो २, २, ८, ५, ५  
अन्य (नुडअ) व/इ, अन्यवपातो  
शां १०, ३, १७, १५  
अन्य (नु) अ/वृत्, अन्यवपते  
गो २, ३, १, २

अन्येनामिनायेण प्रदक्षितेना द्युपमृष्टिात्मादमिनात् । 'अन' इति कर्मप्रयत्नात्परं लक्षणार्थतमम् ॥

अन्व(-नुडअ-)व/या, अन्ववययुः †  
ऐ. ६, १४.

अन्व(-नुडअ-)व/रह्, अन्ववरोहति  
श. ९, ५, १, ६८.

अन्व(-नुडअ)व/लुप्, अन्ववलुप्यते  
तां. ६, ३, १२.

अन्वव-लुसि- -म् तां. ६, ३, १२.

अन्वव/सृञ्, अन्ववसृञ्जतात् ऐ.  
२, ६; तै. ३, ६, ६, २.

अन्वव-सक्षयत्- -न् जै. ९९; जैव.  
१, ४, ४, २.

अन्व(-नुडअ-)व/सृष्ट्, अन्वव-  
सर्पांसि श. १, ८, १, ६; अन्ववस-  
सर्प श. १, ८, १, ६.

अन्व(-नुडअ-)व/सो, अन्ववस्यन्ते  
शांआ. ६, २०; अन्ववस्यति तै.  
१, ४, १०, २; अन्ववस्यन्ति श. ६,  
७, ३, ५; अन्ववस्यत तै. १, ४,  
४, ७.

अन्वव-स्यत्- -स्यन्तः तां. ११,  
५, २०.

अन्वव-सायिन्- -म् श. ११, ४,  
२, १३.

अन्व(-नुडअ-)व/स्था, अन्ववसि-  
ति श. ५, ४, १, २३; २३; अन्व-  
वसिप्यदात् श. ५, ४, ३, २३; अन्व-  
वसिप्येत् श. ५, ४, ३, २३; अन्व-  
वस्यदात् श. ५, ४, ३, २३.

अन्व(-नुडअ-)व/सु, अन्ववस्राव-  
यति श. १२, ८, ३, १७; तै. १,  
३, ८, ३.

अन्व(-नुडअ-)व/द्व, अन्ववद्वन्ति  
श. ३, ३, ४, १६.

अन्व(-नुडअ-)व/वह्, अन्ववद्वन्ति  
तैआ. ५, ९, २.

अन्ववात्रै(नुडअव/अत्रै), अन्ववा-  
जति श. २, ६, २, १७; अन्ववात्रै  
ऐआ. २, ४, २.

अन्ववे(-नुडअव/ह्), अन्ववैति श.  
९, १, १, ३३; तैआ. ५, ९, ४; अन्व-  
वैति का. १, ६, १, ११; २७; अन्व-  
वयन्ति ऐ. ६, १४; श. ३, ४, १५;  
५, ३, १५; १२, ८, १, १८; अन्ववे-  
प्यावः † ऐ. ४, ५; अन्ववैप्याव'  
तां. ८, ८, ६; ७; अन्ववैप्यामहै गो.  
२, ५, १; अन्वव्यायामि श. १४,  
४, १, ११; अन्वव्यायाम् श. ७, २,  
१, १३; अन्ववैत् तैआ. ४, ११, ७;  
अन्वव्यायन् ऐ. २, ३, १; ३, ४, ५, ४;  
५, ३; श. ३, ५, ३, १५; गो. २, २, ८;  
५, १; अन्ववेयुः श. ६, ३, १, ५.  
अन्ववेत्य श. ११, ५, ५, ८.

अन्ववेक्ष्य (-नुडअव/ईक्ष्) श. ३,  
८, २, २५.

अन्ववश् (-नु/१अश्), अन्ववश्नुते श.  
८, ९; अन्ववश्नुयन्ति तै. २, ८, ३, २;  
अनु...अत् तैआ. १, ७, ६; जैव.  
१, १०, २, १.

अन्ववश् (-नु/१अश्), अनु रमः श.  
२, २, ४, ११; जै. ४, ८, ३, १;  
अनु रमामि ऐ. ४, ५७; अन्ववश्  
श. २, २, ४, ११.

अन्ववस्व (-नु/२अस्) ऐ. ८, ११.  
अन्व(स्त→)स्ता श. ३, २, १, १३.

अन्व(-नुडअद्व)इ- -म् शां. २४,  
५; २५, ११; २६, ९; १७; श.  
१०, २, ५, १३; १३, १, ७, १; का.  
१, ३, ४, ४; ५, २, १; तै. १, ७, ३,  
२; ३, ८, १०, २; तां. २०, १४, ४,  
जै. १७०; गो. १, ५, २.

अन्वा(-नु/वा)- -न्वाऽतां. १, ९, ८.

अन्वा(-नुडआ)व/ह्, अन्वाकरोत्  
ऐ. ५, ७; तां. १८, १.

अन्वा(-नुडआ)व/प्याम्, अन्वादी-  
प्यायाम् तै. ३, ७, १३, ४; तैआ.  
४, २०, ३.

अन्वा(नुडआ)व/घा, अन्वादघुः  
जै. १४.

अन्वा(-नुडआ)गम्, अनु...आगच्छन्ति  
ऐ. ५, १; अन्वाजगाम श. ११,  
६, २, ५; जै. १७६; अन्वाजगमुः  
श. १, ६, ३, १८; अन्वाजगमुः श.  
२, ४, ३, ५; ३, ६, २, १७; १२, ९,  
३, ९; का. १, ३, २, ६; अन्वाग-  
मिप्यति जै. १४; अन्वागच्छात् जै.  
१४; अन्वागच्छान् जै. १६८;  
अन्वागच्छत् ऐ. ७, १९; अन्वा-  
गच्छताम् ऐ. ४, ८; अन्वागच्छन्  
ऐ. ३, ४, १.

अन्वाजिगांसन् श. ११, २, ७, २६.  
अन्वा-गत- -तस्य तैआ. ५, १, २.  
अन्वा-ग्राह्य श. ३, २, ४, ४; ५, १,  
१६; ६, २, १७.

अन्वा-गन्तु- -न्ता श. ९, ५, १, ४६.  
अन्वा-गाम- -मात् जैव. ३, ४, ५,  
२; जै. १६८.

अन्वा(-नुडआ)व/गा, अन्वागात् गो.  
१, २, ७.

अन्वा(-नुडआ)व/क्ष्, अन्वाचक्षते  
श. २, ४, ४, २; का. १, ३, ४, १.  
अन्वा(-नुडआ)व/त्, अन्वात्तान्  
तै. १, ४, ४, १०; अन्वात्तान् तां.  
२०, १४, ५; अन्वात्तान् श. ८,  
६, ३, २२.

अन्वा(-नुडआ)व/त्, अनु...  
आतपति जै. ११७; अनु...आतप  
जै. ११७.

अन्वाति(-नु-आ-अति)व/रिच्, अन्वा-  
तिरेचयति तैआ. २, १६, १.

अन्वा(-नुडआ)व/दा, अन्वा...  
दास्ये श. २, १, ३, १६.

अन्वा(-नुडआ)व/दीधी, अन्वादी-  
ध्यायाम् तै. ३, ७, १३, ४; तैआ.  
४, २०, ३.

अन्वा(नुडआ)व/घा, अन्वादघुः  
जै. १४.

† गुप्ता दीनेद्वयकाराधिन्यः । ! एतेष्वर्थाति (पा. ६, १, ८९) यद्यप्यभावस्तथाऽन्वसः प्र. । ऽ=तलं(४, १, १),  
कां. ( १७, ७ ), Bc. ह्यनेतेषु 'अनु-या' इति पाठः । गो. ( २, २, १३ ) ह्यत्र 'प्रावः' इति पाठस्तत्र च टिप्पण्यां  
तेषु-पाठोऽपि संक्षिप्तः । य. ( १, ७, ७ ) ह्यत्र तु 'अनु-या' इत्येव पाठः ।

अन्वा दधान-

अन्वा दधान- न ऐ ७, १२  
 अन्वा ध्राय तै ३, ७, १, १  
 अन्वा-हित- -ता श १२, ५, १, २  
 अन्वा-(नुडआ)√धाव्, अन्वाधा  
 वतात् जै १८६  
 अन्वाध्व-(नुडआ)√ध्वे- -ध्या श  
 १३, ४, २, १६  
 अन्वा(नुडआ)√ध्वाव्, अनुभा-  
 ध्वायन्ते का १, १, ४, १४  
 अन्वाप्-(नु √आप्), अन्वाप्तेव  
 ऐ ३, २७  
 अन्वा(नुडआ)√फण्, अन्वापनी  
 फणत् श ५, १५, १९  
 अन्वापनीफणत्- व्, ,, (सा म)  
 अन्वा(नुडआ)√भञ्, अन्वाभजति  
 ऐ ६, १२, श ३, ४, १, ९, १०,  
 १२, १३, १४, २, २, ९, १०, ११,  
 अनु आभजति श ३, ९, ४, ९,  
 ४, ३, ३, १०, १४, २, २, ६,  
 अन्वाभजे श २८, ३, अन्वाभज  
 ताम् श २, ४, ३, ६, अनु  
 आभजस्य श १४, ४, १, १९,  
 अनु आभज जैव १, ६, २, ८,  
 २, ४, २, १०, अन्वाभजतम् श  
 १, ६, ३, १८, अन्वाभजत शा  
 १, २, अनु आभजत श १, २,  
 ५, ४, ३, ६, २, १७, जै ४४,  
 अन्वाभजम् श १, ७, ३, ५, का १,  
 ३, २, ६, अन्वाभजेत् श ३, ४, १, ८  
 अन्वा भज, फा- क श १, ७,  
 ३, ७, २, ४, २, १२, ३, ९, का १,  
 ३, २, ९, ३, १०, -ता श २, ४,  
 ३, ६, का १, ३, २, ६, -ता शा  
 १५, २, श २, ३, १, २०, ३, ४, ३,  
 ८, १३, ५, ४, २, ४, ६, २, १८, ७, ३,  
 १३  
 अन्वा(नुडआ)√भू, अन्वा-  
 भवन्ति ऐ १, २४, अनु आभ  
 भवन्ति ऐ १, २४, अन्वाभवे  
 यम् जै १६६  
 अन्वा(नुडआ)√वण् अन्वा

यतन्त जै ८८<sup>१</sup>  
 अन्वायातयति श ३, ४, १, २३,  
 १३, १, २, ९, तै ३, ८, ७, ३,  
 अन्वायातयन्ति शा २४, ५,  
 अन्वायातयेयु शा १२, ७  
 अन्वा यत्, ता- -त्त श १४, ५,  
 २, ३, -त्तम् श १२, ७, २, १९,  
 जैव ३, ४, ३, ७, -त्ता शा २४,  
 ५, २६, ८, श १, ७, २, ७,  
 १४, ५, २, ३, ६, ३, १४, जै  
 १९, -त्ता शा १२, ६, २४, ५,  
 २६, ८, श ३, १, २, १८, १३,  
 १, २, ९, ३, ५, १, १४, ६, ८, ९,  
 तै ३, ८, ७, ३, ९, १५, १, जै  
 १७, १८, ५, गो १, ३, १९, -ताम्  
 तां ६, ३, १४, -तानि श १, ७,  
 २, ७, गो १, ३, १४, -तै श १,  
 ६, ३, ४१  
 अन्वा(नुडआ)√वा, अन्वायाति  
 शा २४, ५<sup>२</sup>  
 अन्वा(नुडआ)√रम्, अन्वारभते  
 श ३, ४, १, ६, ८, १, ९, ४, २, ५,  
 ४, तै १, ७, ९, २, ता ६, ४, १, ३,  
 गो १, ५, १२, १३, अन्वारभेते  
 श ३, ४, १, ६, अन्वारभन्ते वा  
 २७, ६, श १३, २, ३, १,  
 तै ३, ८, २२, २, अन्वारभे  
 ऐ ७, २, ४, अनु आरभे श १२,  
 ३, ४, ३, ४, ५, ता १, ३, ८, ५, १२,  
 १५, गो १, ५, १०, १३, अन्वा-  
 रभामह श ७, २, २, ८, तै ३,  
 ७, ७, २, तैआ ६, १०, १, अन्वा  
 रभासे श १२, ३, ४, ३, ४, ५,  
 अन्वारभेताम् श ११, १, १, ७,  
 अन्वारभस्य श ३, २, ४, १५  
 अन्वारभत ता ६, ४, ३, अन्वा  
 रभेत श ३, ६, ३, २, ८, १, १०,  
 अनु आरभेत श ३, ८, १, १०,<sup>१</sup>  
 अन्वारभयति तै १, ४, ३, २, ८  
 अन्वा रभ्य- रभ्यम् श ३, ८, १,  
 १०, ९, ३, ४, १५, गो १, २,

१८, -च्चाय ऐ ८, १०, -ब्धे  
 ऐ ७, १७, श ५, ४, २, ९, १३,  
 २, ७, १, -ब्धौ शा १, १, श ३,  
 २, २, १४<sup>२</sup>  
 अन्वा रुभ्य शा ७, ३, ४, श १,  
 ९, ३, १, २, ५, २, ३, ७, ३, ४, ३,  
 ४, ६, ६, ९, २२, १३, ८, ४, ६,  
 का १, ५, १, ३, ४  
 अन्वा रुभ्य, रुधा- रुभ्य' श ३, ८,  
 १, १०, -रुभ्या तै ३, ३, ८, ४  
 अन्वा रभ्- रभ तै १, ३, ७, २,  
 ३, ३, ४, २  
 अन्वा(नुडआ)√रह्, अन्वारोहति  
 श १३, ३, २, १, तै ३, ९, ९, १,  
 अन्वारोहामि ऐ ८, १२, ऐआ  
 ५, १, ४, अन्वारोह ऐ ८, १७,<sup>१</sup>  
 अन्वारोहन् जै २२  
 अन्वा रु- -व श १४, ७, १,  
 ४२  
 अन्वा(नुडआ)√लम्, अन्वालेभिरे  
 श ९, ५, १, १३, अन्वाल्लप्तत  
 श ९, ५, १, १४, १५  
 अन्वा(नुडआ)विद्य्(√विद्य्) तैआ  
 ४, ३, ४, १  
 अन्वा(नुडआ)√वृत् अन्वावर्तते  
 वाआ ४, ८, ९, श १, ९, ३, १७,  
 २०, अन्वावर्तते श १२, ३, ३, १३,  
 ५, ५, २-१२, अन्वावर्तन्ते श २,  
 ६, २, १८, का १, ६, २, ८, गो १,  
 ४, १६, अन्वा - वर्तन्ते वां २६,  
 २, अन्वावर्त' शांआ ४, ८, ९, श  
 १, ९, ३, १७, २०, अन्वावर्तस्य  
 १, ६, १९, अन्वावर्तते श ४,  
 ६, ७, २१<sup>१</sup>  
 अन्वा वृत्- र्त् श ८, ४, ४, १,  
 ६, १, २३  
 अन्वा वृत्- -त्ता शां १०, ०  
 अन्वा वृत्त शां ९, ४, १२, ३  
 अन्वा(नुडआ)√दाम्, अन्वातामी  
 प १, ४<sup>१</sup>  
 अन्वावृ- -व्यम् श ३, ८, १,  
 १०, ९, ३, ४, १५, गो १, २,

१,३,१,१७; का. २,२,४,१४; तै.  
१,६,१,११; ३,३,३,२; अन्वास्ते  
तै. ३,३,३,३; अन्वासातै शा. १,  
३,१,१२; अन्वासीत शा. १, ३,  
१,१७; का. २,२,४,१४; अन्वा  
सीत तै. १,६,१,११; ३,३,  
३,२; अन्वासिप्महे जै. ४७.

अन्वा-(नुडआ)√स्था, अन्वातिष्ठति  
तां. १६, ११, १५; अन्वातिष्ठत्  
गो. १,२,२०;२१.  
अन्वा-स्थाय शा. १,१,१,१७.  
अन्वा-स्थाय- -यः तां. १६, ११,  
१६.

अन्वाह्-(नु)√आह्(→न्), अन्वाह  
ऐ. १,१; १३; १६; २२; २८;  
२९; ३०; २, २; ५; १०;  
११; १२; १३; १५; १७; १८; १९;  
२०; ३, ४; ६, ९; ११; १२;  
शा. ३,२; ५, ६; ७, १०; ८, १;  
९, २; ३, ४; ५, ६; १०, २; ५;  
६; ११, १; २, ३; ६; ८; १२, २;  
३; १६, १; २८, २; ५; ७; ३०, १;  
११; शा. १, ३, ५, २; ४; ५; ६;  
१५; १६; ४, ३, १, २; ४; ५; ६;  
७; ९; २९; ३३; ३४; ४०; २, १;  
१८; ३, ३, ५, ५, ५, ६, १, १४;  
१६; ६, ३, २, ७, ७, १५; ८, २, ४;  
१, १, ३, २, २, २, २, २, २, २, ३; ६,  
१, २, १; २, २; २६; ३, ४, १,  
२, ३; ८, ३, २, २; ९, ३, १; १५;  
४, ४, २, ३; ६, ७, ७; ५, ५, ४,  
२, ५; ६, २, १, २, ४; २, ५; १०;  
७, ३, २, ९; ९, २, ३, १, १, २, ३,  
१, ९; ११, २, १, २, ४, २, १, ७, ७;  
८, ५, ४, ६; १५; १६, १, ३, १, ३, १५;  
२, २, १, ५; तै. १, ६, ५, ३; ९, १;  
तैआ. २, १, १, १, ३, १; ५, ४,  
२; ३; प. २, ४; गो. २, १, २, ४;  
२, ५; अन्वाह शा. ३, ४, १, १, ५;  
४, ३, १, १, २; ८; १६, १, ३, ३, ३;  
३, २, १, ८, १, ५, ७; ९, ३, १, ३; तै.

१, ६, ६, ५; अन्वाहुः ऐ. ६, ९;  
शां. २८, ३; शा. १, ३, १, २६; ५,  
१२; ४, १, २३; २, ४; २६; २८;  
३, ५; ३, ७; ४०; ४, ३, ४, २, १;  
अन्वाहुः शा. ७, ३, २, ८; ११, ५,  
४, ६; १३; १, ४; १३, २, ९, ९; ५,  
२, ९; १६, ८, १, ५, ८.

अन्वा-(नुडआ)√ह, अन्वाहुरति शा.  
११, १, ८, ६.  
अन्वा-हार्य- -यः शा. ११, १, ३,  
७; ८, ६; ४, १, १, १; गो. १, ३, १०;  
-यम् शा. ३, ७; शा. १, २, ३, ५;  
का. २, २, १, १, ९; तै. १, १, १०,  
५; गो २, १, ६; -यणे शा. ११,  
१, ८, ६.

अन्वा-हार्य-भुचन- -नः ऐ. ७, १, २;  
८, २, ४; शांआ. १०, ८; शा. २, १,  
४, ६; २, २, १, ९; ३, २, २, ६; ११,  
५, ३, १०; १२, ४, १, ३, ५, २, १, १;  
का. १, १, ४, ५; २, २, १, ३; तैआ.  
१०, ६, ३, १; प. १, ५; जै. ४,  
११, ५, १, ५; -नम् ऐ. ७, १, २;  
शा. २, ३, २, ४; ४, २, ९; १३;  
१२, ४, २, १, ४, १; का. १, ३, ३,  
९; १, १, ६, १, ७; तै. १, १, ४, ४, ५;  
७; ८, १, ४; प. १, ५; -नात् शा.  
५, २, ३, ३; ४, १, ५; का. १, ६, २, ४;  
-ने ऐ. ५, ३, २, ३, ४; ८, २, ४; शां.  
२, ३; ६, १, २; शा. २, ४, ३, १, ३;  
५, २, १, ४; ११, ५, ८, ६; १३, ४,  
३, ४; का. १, ३, २, १, १, ५, १, २;  
६, १, ४; तै. १, १, १०, ५; ३, ३,  
९, ९.

अन्वा-(नुडआ)√क्षि, अन्वाद्वयत्  
जै. ३, ३.

अन्वि- अनु√इ द.  
अन्विय, अन्विष्टि- अनु√इ प. द.  
अन्वि-(नुड)एष्ट- -म् तै. ३, १, २,  
५, ८.  
अन्वीह्, अनु√इश् द.  
अन्वीप- -म् तां. २, ५, १०, १, २.

अन्वीन्-, अनु√इश् द.  
अन्वृ-(नुड)च्- -म् शा. ६, २, २,  
५; १०.

अन्वे-, अनु√इ द.  
अन्वे-(नुडआ)√इ, अन्वैति ऐ. ३,  
१७; अन्वायन्ति ऐ. १, १, ५.

अनु-(नुड)क- -क्तानाम् शां. १६, ६.  
अनु-(नुड)काम्- -काम् शां. २, ४, ८, ७; १, ३, ६.

अनु-(नुड)कथ- -कथा- -कथा. ऐ.  
६, १, ३.

अनु-(नुड)चित- -तः ऐ. २, १.  
अनु-(नुड)च्छित्ति-धर्मन्- -मां शा.  
१६, ७, ३, १, ५.

अनुच्छिन्न- -न्नः शां. ९, ४.  
अनु-(नुड)च्छिष्टा-(ष्टआ)- -शिन्-  
-शी जै. १, २, ६.

अनुजि-(नुड)जि- -जिता- -तम् जै.  
१, ५; -ता तां. ७, २, २.

अनु-(नुड)त्त(म)→मा शां. १९, ९.  
अनु-(नुड)त्तर-नेदीक- -म् तै. २,  
७, ५, २.

अनु-(नुड)त्त-पूत- -म् प. ४, १.  
अनु-(नुड)त्त-सत्त(√सत्)- -म् शा.  
७, ३, १, ४, २.

अनु-(नुड)त्त-सत्त(√सिञ्च्)- -म्  
शा. ३, २, २, १, ९.

अनु-(नुड)त्त-सत्त(√सिञ्च्)- -नः  
जै. १, ६, ४.

अनुसृष्ट- -ष्टः तां. ५, १०, २; -ष्टम्  
तां. ५, १०, ५; जै. १, ६, ४; -ष्टश्च  
ता. ५, १०, ३.

अनुसर्ग- -र्गः जै. १, ६, ४.  
अनु-(नुड)द- -कः सा. ३, ९, १.  
अनुद- -दः (नुड)द- -दः गो. १, २, १, १.

अनुदात्त-(नुड)द- -दः -तम्  
सां. ३; -त्तानि सां. २.

अनुदित,ता(नुड)द- -तः तै. १,  
७, १, ७; जै. १, ३, २, ४; -ता  
तैआ. ४, १, १; -तासः शा. ११,

५, १, ६; -ते ऐ. ५, २, ९; ३०; ३१;  
शां. २, ९; १२, ४; श. २, ३, १,  
९; ३, ३, ९; ४, १, २, १२; १२, ७, ३,  
३; १३, २, १, ७; का. १, १, ४, ७;  
८; तै. २, १, २, ९; ३, ८, १६,  
४; जें. ११९; १२०; तां. १२, ६, ८.

अनुदय- -यः का. १, १, २, १२.  
अनुदित-होमिन्- -मी ऐ. ५, २, ९.

अनुद्वन्द्व-(-नञ्उत्/व्) - -द्वन्द्व ऐ. आ.  
३, १, २.

अनुद्वत्(-नञ्उत्/व्) - -ताय जै.  
४६.

अनुद्वत्, ता- -ताः जै. ४६; -ते तै.  
२, ७, ६, २; तां. १९, १३, ९.

अनुद्वत्-मानस्- -नाःऽद्व शां.  
१५, ४.

अनुद्वान(-नञ्उत्/व्) - -नाय तां.  
५, ५, ३; १८, १०, १०.

अनुद्वधत्(-नञ्उत्/व्) - -म् ऐ. ७,  
१२; श. २, ३, १, ७; १२, ४,  
४, ६; ७; का. १, ३, १, ३; तै.  
१, ४, ४, १; २; ३; ५; ६.

अनुद्वधमान(-)ना श. ४, २, २, ११.

अनुद्व-(-नञ्उत्)जात- -ते तै. १, ४,  
४, ६.

अनुद्वप्य(-नञ्उत्/व्) तै. १, ४,  
४, ७.

अनुद्वमाद्(-नञ्उत्/व्) - -दाय तै.  
१, ८, ३, १; ८, ५; तै. आ. ५,  
४, ८.

अनुद्व-(-नञ्उत्)-प-क (मिन्- ) मिणी-  
-पयः श. १, ७, १, ७.

अनुद्वपीव(-नञ्उत्/व्) - -म् श. ४,  
६, ९, १७.

अनुद्व-(-नञ्उत्)-प-गृहीत- -तामि सं. २  
अनुद्व-(-नञ्उत्)-प-जीवन- -नाः तां. २०,  
१४, ५.

अनुद्व-(-नञ्उत्)-प-जीवनीय- -नाः श.  
६, ३, १, २३; २४; -नानि तै. आ. ५,  
३, १३.

अनुद्व-(-नञ्उत्)-प-जीवनीय-न(र- )रा-

-राः श. ६, ५, २, १९; -राम् श.  
६, ५, २, १९

अनुद्वपञ्जलित(-नञ्उत्/व्) - -तः  
श. ११, ८, ३, ७.

अनुद्वप-दास(-नञ्उत्/व्) - -साय तै. आ.  
२, ८, १.

अनुद्व-(-नञ्उत्)-प-दृष्ट- -दृष्टे जै. ३, २,  
२, ६.

अनुद्व-धमात्(-नञ्उत्/व्) - -तः श.  
११, ८, ३, ७.

अनुद्व-(-नञ्उत्)-प-नासुक- -काः गो. २,  
२, ६.

अनुद्व-(-नञ्उत्)-प-पृच्छमान- -नः जै. ३,  
६, २, ६.

अनुद्व-(-नञ्उत्)-प-वाध, धा- -धम् श. ८,  
५, १, ३; ४; -धा श. २, ४, ४, ६;  
११, १, ३, ६; का. १, ३, ४, ४.

अनुद्व-(-नञ्उत्)-प-युक्त- -क्तः श. १८, ५.

अनुद्व-(-नञ्उत्)-प-रत्- -तः श. २, ३, १, ६.

अनुद्व-(-नञ्उत्)-प-वीतिन्- -तिनः तै. आ.  
२, १, १.

अनुद्वपद्याप्यमान(-नञ्उत्/व्) - -यम् -  
नः गो. १, २, १४.

अनुद्वपसञ्च(-नञ्उत्/व्) - -स्रेभ्यः  
गो. १, १, २८;

अनुद्व-साय श. २, ३, १, १७; का. १,  
३, १, १०.

अनुद्व-समुदा(-नञ्उत्/व्) - -दा श.  
१०, २, १, १.

अनुद्व-स्थित, ता(-नञ्उत्/व्) - -तः  
श. २, ३, १, १३; का. १, १, ७; -तम्  
श. २, ३, १, १३; -ता श. २,  
३, १, १३; का. १, २, १, ७.

अनुद्व-स्थिति- -म् श. २, ३, १, १३;  
का. १, ३, १, ७.

अनुद्व-दृष्टव(-नञ्उत्/व्) - -दात्  
तां. ६, ५, १५.

अनुद्व-दृष्टव(-नञ्उत्/व्) - -ताय  
जै. ३, ४, ३, १.

अनुद्व-द्वत्(-नञ्उत्/व्) - -म् श.  
२६, ३.

अनुद्व-द्वत्(-नञ्उत्/व्) - -रन् श. ६,  
६, ४, ९, १०.

अनुद्व-द्व-(-नञ्उत्/व्) - -तः श.  
१, ६, ३, ७; ८; ५, ५, ४, ८; -ताम्  
श. १, ८, १, १६; -तेन गो. २, ५, ६.

अनुद्व-प्राकृत(-नञ्उत्/व्) - -तः  
शां. १८, १२.

अनुद्व-प्राधाय(-नञ्उत्/व्) - -ताय श. १०,  
२, १, १.

अनुद्व-प्रेत(-नञ्उत्/व्) - -ताय श. ११,  
४, १, ९; २, २०.

अनुद्व-पोष(-नञ्उत्/व्) - -गो. २, ४, ८.

अनुद्व-(-नञ्उत्)-भय-सामन्- -मानम्  
शां. २५, ६.

अनुद्व-(-नञ्उत्)-व्यग, णा- -णम् ऐ. ३,  
३८; शां. २६, ३; ५; -णाम् ऐ.  
७, ४.

अनुद्व-(-नञ्उत्)-न- -म् ऐ. २, ६; तै. ३,  
६, ६, ३.

अनुद्व-(-नञ्उत्)-न-वर्चस्- -चांः श. ७,  
३, १, ३०.

अनुद्व-(-नञ्उत्)-पर- -म् श. २, १०.  
६, ६, ३.

अनुद्व-(-नञ्उत्)-स(र- )रा सं. २, २, ७;  
तै. आ. १०, १, १०.

अनुद्व-(-नञ्उत्)-म्-निद्व(व्) - -म्  
गो. १, ५, ११.

अनुद्व-(-नञ्उत्)-व- -वम् श. ३, १; जै.  
९३; -चेन जै. १, ४, १, ३.

अनुद्व-(-नञ्उत्)-वृ- -जवः गो. १, २, २२.

अनुद्व-(-नञ्उत्)-ण, ण- -णः शां. १०,  
३; १३, ३; श. १२, ७, ३, २१; तै.  
३, ७, १२, ४; तै. आ. २, ३, १, १५;  
१; १०, ६३; १; सं. २, ३, २०;

गो. २, ४, ८; -णम् तां. आ. ५, १;  
तै. आ. २, ६, २; ६, ४, २; -णाः  
तै. १, ६, ५, ५; ३, ७, ९, ८; ७, ९,  
९; तै. आ. २, १५, १; -णाम् तै.  
२, २, ५, ६.

अनुद्व-ण-कर्त्त(व्) - -ताय श. १, १४.

अनुद्व-ण-कर्त्त(व्) - -ताय श. ७, ९.

अनुद्व-(-नञ्उत्)-ण- -ताय ऐ. ४, १, ५.

३१, ऐआ २, ३, ६, श १, १,  
१, १, ४, ६, २, १७, ९, ३, २३,  
२, २, २, १९, २०, ४, २, ६,  
३, १, २, १०, ३, २, २, ४, २, ८,  
९, ४, १, ५, १, २, १०, १२, ५, २, ८,  
६, ३, १, ३, ४, ९, ५, १, १२, १३,  
१४, १५, १६, १७, १४, १, १,  
३०, ३१, ८, ६, २, का १, ३, ३,  
६, ४, १, १, ४, २, १, १, १, ४, ५,  
२, १, ४, तै १, १, ४, १, २, ५,  
३, ३, ६, ५, १, ७, २, ६, ५, ३, ३, ३,  
७, १०, ७, १२, १, ३, तैआ २, ३,  
१, ८, ६, १, ता, ६, १०, ६, ७, ८,  
६, १३, १२, ११, ११, १८, १, ११,  
५ १, ३, सा १, ५, १, ५, ७, १, ५ जैउ  
१, १८, ५, २, २, ३, १, ५, जो २,  
४, १९, जै १३, ९९, १७७, १८०,  
१९३, २०३, -ताव् श १, १,  
१, ४, वा २, १, १, ४, तै १, २,  
१, १, ५, ३, ३, ७, १०, तैआ २, ८,  
१, १०, ९, १, म १, ६, ९, १३,  
-तानि तै २, ८, ६, ६, -ताइम्  
जै २०९, -ते तै १, ७, २, ६, २, ६,  
२, ३, -तेम श ५, १, ५, ७, ८,  
तै १, ३, ३, ७, ८, ३, ३, ४, २, ४, २,  
२, तैआ २, ६, २, जै १९०

अनृत वादिन्-दिन तैआ ६, ५, ३  
अनृत सहित-ता ऐ १, ६  
अनृते (तड) एक-का श ६, २,  
१, ३८

अनृ (नडक) नु- तव तां १४ १२, ९  
अनृत पा(√१पा)- पा जैउ १,  
१४, ३, ६, १०

अनृ (नडक) स्थिन्- ज श २, १,  
४, ४, -स्थि श ४, ३, ४, ५

अनृद्वपमान(न/√कथ)- न श ३,  
६, २, २४

अनृ (नडक) वम-मा तां १३, ५,  
१८, १०, ११, १५, ३, १७  
(नडक) पि- पि जै १७१

अने (नडए)क- कम् रा २, १, ५,  
६, ५, ५, ६, १, १, ५, ७, १, ८, १, ३,  
१, २, -कैन ऐआ ५, १, ५

अनेक काम-मा श ४, ६, ९, २, ३  
अनेक विध- धा प ५, ८, ५

अनेक शत तार-रम् गो १, १, २  
अनेका(किन्→)किनी श ४, २, ५, २०

अनेजत्(न/एज)- नू जै ३४

अ-नेत्र-जानू जै १६८

अने (नडए)-नस्- सम् ऐ ७, ३०,  
तै ३, ७, १२, १, ६

अनेनस्य- म् श ३, ९, ४, १७

अने (नडए)व विद्(√विद्)- व्, द्  
श १४, ४, २, २८, -द ऐ ८, ११,  
-दम् श ११, ४, २, २०, ५, ८, ६,  
प १, २, गो १, ३, १०

अनेव विद्वस्- -विदुप तै ३, १०,  
११, २, -विदुपा श ७, २, १, १५

अने (नडए)-इस्-स्. श १, ५, १,  
१७, -सम् ऐ १, ९, श ३, ३, ३, १५

अने (नडए) काहिक- म् गो २,  
५, ११

अने (नडए)-इ(क→)की- की श  
२, ५, २, १५, वा १, ५, १, १३

अनोयुक्त, अनोवाह, अनसू द्र  
अनृत- म् ऐ ५, २, १२, १३, १३, १५,  
२०, २१, ३३, ऐआ १, ५, २,  
३, ५, २, ५, ३, २, शा ८, १, ९, ६,  
२३, २, ४, २, ४, ५, ६, ६,  
२३, ६, ७, ८, २६, ८, १७, १५,  
१६, १७, २७, ६, २८, ३, वा  
१, ५, ३, १३, १३, १, ७, ५, १, १०,  
७, १, ३, १३, ७, ५, २, ४, ४, ९, १,  
२, १६, १७, ३, ३, ३, ५, १३, ५,  
२, २१, १४, ४, १, ११, तै २, १,  
११, १, २, ५, ६, १, ३, ३, ९, ५, ५,  
तां ३, ३, २, ४, २, १२, ३, १३, २,  
७, ६, १२, १२, ५, ४, ३, ८, ३,  
१०, १४, १४, ७, ८, १५, ३, ३,  
४, ३, ५, ५, ८, ३, ११, १४, १६

९, ३, १९, १२, ८, २१, ४, ६,  
जै ८४, १५, ६, जैउ १, १,  
५, ५, २, २, ५, ३, ३, ३, ७, ५, ९, ३,  
गो २, ३, १६, ४, ४, १३, १८,  
-न्तम् ऐ ३, ४, ५, १५, २१,  
शा ५, ५, ८, १, २०, ४, २१, ४,  
२२, ४, ५, ६, २३, ६, ७, ८,  
२६, १७, १५, १६, १७, वा १,  
५, ३, १३, ४, ५, १, ९, ५, २, ३, ४,  
६, १, ४, ७, २, १, १, ६, १०, ४,  
३, २, ३, ५, २, ११, ११, ५, १, ८,  
१३, ५, २, २१, १४, ४, १, ११, ४,  
३, १०, १, ५, ७, १, ६, १०, १२, ७,  
२, ४, ८, ३, २, तै १, ४, ४, २, ३, ५,  
६, ६, ९, ८, २, २, ६, १, ३, ५, ६, ५,  
३, ८, १६, ४, ९, २, १, १, तैआ १०,  
११, २, ता ५, ६, १२, १६, ९, ३,  
२१, ४, ६, गो १, ५, ८, १२, १, २, ३,  
३, १६, ४, ४, १०, १८, -न्तयो ऐ  
१, ११, वा ७, १, २, ०, ३, -न्तस्य  
ऐ ५, १५, -न्ता ऐ ६, ८, श  
६, ५, २, १२, ७, ४, २, २, ३, गो  
२, ५, १४, -न्ताव् श १, ४, ४,  
१३, तै २, ८, ८, ४, तैआ ६,  
३, १, -न्ताम् ऐ ७, १८, श ३,  
३, २, १८, ९, २, ३, १८, १४, ६, ३,  
१, तै १, ५, ५, २, २, ८, ७, ८, म  
१, १, ५, -न्ताय श १४, ७, १, १९,  
-न्ते ऐ १, २६, शा ८, १, १, १६,  
१, २, १, ५, २, २, १९, ४, ४, २, ५,  
१०, ५, २, ९, ११, २, ५, १, ५,  
५, १, १, ११, १२, ५, २, ७, १४,  
९, १, ८, तै २, १, ९, ३, तैआ  
१०, ११, २, ता १३, ८, ३, १२,  
५, १४, ७, ८, १५, ४, २, ८, ३, ११,  
१४, १६, ९, ३, २१, ४, ६, म २,  
१, ५, सा १, २, ५, ३, १, ८, ४, १, २,  
७, १, ३, ३, १, १०, ७, ९, जै १४४,  
जैउ १, १८, ४, २, २, ४, १, २,  
३, ३, ३, ८, १०, -न्तेन श १, ५,

† 'अ'तम् द्रवि मुपा चित्त ।





६,३,१२,६,२,७,१,८,१,२, तैआ  
१,२,३,१,३,१,५,३,११,१,३,३,  
५, ६,११, ४,७, १,५,०,३,३,६,  
५, १०,१, १,३, १०,३,११,२,  
ता १८,९,७, म १,५, १०,६,  
३,४,७,१, २,२,१,५,४,६, प २,  
६,७, आ २, २,३,२०, जै ७,  
१०, १४, ११९, १६४, १९०,  
१९९, २१२, जैड १, ६,१,४,  
१०,२,४,११,१,९,१०,२,१,१३,  
२,७, ३,१,१,२०,२, ५,१२,१३,  
६,४,६,७,१,५,८, १, ३, ९,१,५,  
४,११,३,१, गो, २,१२,३,२१,  
२२, ४, ६, अन्त डड्य जैड १,  
१,४,८

अन्त परिधि- धि ऐ ७, ३३, तै  
३,७,२,२, तैआ ५,८,५, ता ९,  
९,८,१३,१२,५, जै १८४,१९०

अन्त पवित्र- ग्राव् शा ४,१,२,३

अन्त पातु- त्त शा ३,५,१,१

अन्त (नदी) पावतु- धेन तैआ ३,  
२१,१

अन्त ना(ल्य)ट्या शा २,४,३,२०,  
का १,५,१,१७

अन्त धि शा ११,४,०,५,११

अन्त इलेष- य श ८,७,१,६

अन्त इलेषण- णम् तै १,८,७,  
२, -णानि ऐ ५,३२

अन्त सदसु- सम शा ९,१, १७,  
७, शा ३,६,१,२७, गो २,५,४

अन्त सामिक- कानि स ३

अन्तरा(रुडा) गारा- शै शा  
१३,३

अन्तरा(रुडा) रमा- रमा तैआ  
१०,१०,१, वा १४,९,२०, जैड  
३,६,४,५,७,८

अन्तरा धान(रुडा/घा)- नाग्याम्  
तै १,६,३,१०

अन्तरा हित- मूतै ३,१०,७,१

अन्तर/द, अन्तरेनि शा १, ३, १,

१६,२०, ५,३,३,४,९-१३, ८,१,  
२५, ३,१७,३, ३,१,९, १२,९,३,  
९, का १,६,१,२४,२,२, २,१०,  
तै १,६,६,६,९, २, तैआ ५,२,  
३, ता १८,१,८, जै ७३,१३७,  
अन्तयनित शा १,५, २,७,६, ३,  
७, ५, ५,४,८, तै १,८, १०,३,  
अन्तयमित तैआ ५,९,९, ता १८,  
११,९, जै ९०,१६४, अन्तरेमि  
तै ३, ७, ५,४, अन्तरियाय जै  
१३७, अन्तरय जै ७३, अन्तरायम्  
ऐ १, २३, शा १,५, ३, ३, ४,  
९ १३, ११, ५,९,४, १२, ९,३,  
९, ता ७,९,१६, जै ६३,१९३,  
अन्तरियाय ऐ १,११,५,१५,  
७,२६, ऐआ ५,३,३,शा १,३,१,  
२०,८,३,१७,६,२,३,८, तै ३,  
७,१,५, तैआ ५,२,३, जै २७,  
अन्तरीयु शा ३,२,३, १, जैड  
३,४,२,५

अन्तराय- यम तैआ ५,३,२

अन्तरित- त ऐ २,२२, -तम्  
तै ३,२,८,५, -ता जैड १,६,  
२,८, तै ३,२,८,५

अन्तरिक्ष, अन्तरीक्ष-अ द्र

अन्तरुष्य(र/वसु)- घ्या शा  
८,९

अन्तर/गम, अन्तर्गत-शा १,६,१,१

अन्तर/घा, अन्तर्गत शा ३,६, २,  
१७, अन्तरगाव् शा १२,७,१३,  
९, शा ३,८,२,२४, गो १,३,२,३,  
अन्तरयु ऐ ५,३३, जैड ३, ४,  
२,५, अन्तर्गा शा ४, ३, २, ८,  
९, अन्तरगात शा ३,०, ३, ५,  
अन्तरगाम शा ३,२,३,३

अन्तर्जम्- म्मे शा ३,३, ४, २,१,  
६,३,१९

अन्तर्ज्योतिष- ति शा १४,७,१,७

अन्तर्देश- शा गो १,२,२२,३,१४

-देश तैआ १,८,९, गो १,३,१४

अन्तर्देयता- ता शा ६,१५,१७,७

अन्तर/घा, अन्तर्धत्त शा ७,२,१,१७,  
अन्तर्धत्त शा १८,८, शा १३,८,  
४,७, अन्तर् दधे शा ४, १,२,  
१६, अन्तर्ध्याति शा १,३,१,१३,  
१४, ३,१,२, ८,६, ४,१०,८, ३,  
१२, ४,४,२,४,६, ७,४,२, ३८,  
१४,१,३,१४,२९, का १,२,३,  
११, २, ३,४,१०,११, तै ३,  
९,११,३,४, अन्तर्ध्याति तै १,८,  
९,१, अन्तर्धत्त ता १८,७,११,  
अन्तर् दधामि शा ४,१,२,१६,  
अन्तर्ध्यातु जैड ४, १,१,२, ६,  
अन्तर्धेहि जैड ४,४,१,२, अन्त  
र्ध्यानि शा १०,५, ११, ८, अन्तर्दध  
शा ११, ५, ५,१, ३, अन्तर्दधत  
ऐ ३,३०

अन्तर्धीयते ऐ ८,२८, अन्त  
र्धीयताम् ऐ ८,२८, अन्तर्धीयत  
गो १, १,४

अन्तर्धातो जैड १,७,२,३

अन्तर्धाय ऐ ७, १२, ८, ७, १३,  
१८, शाआ ४, १५, शा १, २,४,  
१५, ४,२,४, १३,१४, १५, २४,  
१३,८,२,१, का २,२,२,८  
अन्तर्धि- धि तैआ ४,५,६,५,  
१०, जैड ४,४,१,२, -धी ४,१,६  
अन्तर्धि नामन्- म जैड, ४,४,  
१, १

अन्तर्हित- त शा ४,३,४,८,  
१३, ८,१,२०, का १,२,३,१२,  
तै १,६,८,६, जैड ४,४,१,२,  
-तम्डदव ता ९,९,३, -ता शाआ,  
२,१, -ता गो २, २,६, -तानि  
शा १३, ८,२,१  
अन्तर्हित- ये तै १,६,१,५,५,  
६, १०,५, ७,१,९, ३,२, ८,६  
अन्तर्निधन- नानि ता ७,६,१३,  
१४  
अन्तर्यक्ष- म् जैड १,६,१,४

अन्तर्देयता- ता शा ६,१५,१७,७

अन्तर्धत्त शा ७,२,१,१७,  
अन्तर्धत्त शा १८,८, शा १३,८,  
४,७, अन्तर् दधे शा ४, १,२,  
१६, अन्तर्ध्याति शा १,३,१,१३,  
१४, ३,१,२, ८,६, ४,१०,८, ३,  
१२, ४,४,२,४,६, ७,४,२, ३८,  
१४,१,३,१४,२९, का १,२,३,  
११, २, ३,४,१०,११, तै ३,  
९,११,३,४, अन्तर्ध्याति तै १,८,  
९,१, अन्तर्धत्त ता १८,७,११,  
अन्तर् दधामि शा ४,१,२,१६,  
अन्तर्ध्यातु जैड ४, १,१,२, ६,  
अन्तर्धेहि जैड ४,४,१,२, अन्त  
र्ध्यानि शा १०,५, ११, ८, अन्तर्दध  
शा ११, ५, ५,१, ३, अन्तर्दधत  
ऐ ३,३०

अन्तर्धीयते ऐ ८,२८, अन्त  
र्धीयताम् ऐ ८,२८, अन्तर्धीयत  
गो १, १,४

अन्तर्धातो जैड १,७,२,३

अन्तर्धाय ऐ ७, १२, ८, ७, १३,  
१८, शाआ ४, १५, शा १, २,४,  
१५, ४,२,४, १३,१४, १५, २४,  
१३,८,२,१, का २,२,२,८  
अन्तर्धि- धि तैआ ४,५,६,५,  
१०, जैड ४,४,१,२, -धी ४,१,६  
अन्तर्धि नामन्- म जैड, ४,४,  
१, १

† 'अवर्गा' हस्त- पाठ । अन्तर/गा द्र । 'अन्तर्धातो' W.P. पाठ ।



२,४,५<sup>१</sup>, तैआ १, २३, ३, ता  
 १२,४,२०  
 अन्तरा(-राडअ)-सु- सम् द ११,  
 २,६,६, -से द ५,४,४,५  
 अन्तरा लोभ- -क जैठ १,१२,३,  
 ४, -कम् जैठ १, १२, ३, ४  
 अन्तरिक्ष- -क्ष गो १, ५, १५,  
 -क्षम् ऐ १, २३, २, ६, ४१<sup>१</sup>,  
 ३,६,३१<sup>१</sup>,४,१५,२१, २४<sup>१</sup>, ३१,  
 ५,६,१८,१९,३२,६,७, २३, ७,  
 ५,८,२७, ऐआ २,१,२<sup>१</sup>, १, ७<sup>१</sup>,  
 ४,१,३,१,३<sup>१</sup>, २, ३, द ३, ७,  
 ७,१०,११,१, २०, ३, २२, २,  
 २६,११,२९, ५<sup>१</sup>, द १, ५,  
 ७,११<sup>१</sup>,१६,८, ४, ९, ७, द १,  
 १,२,४<sup>१</sup>,१३,२२,२,१, १०, १६,  
 ४,१४,३,२,४,८,२, १२<sup>१</sup>, ९, ३,  
 ९, ११<sup>१</sup>, २,२,१, १६, ४, १८,  
 ३, ४, ३६, ३, ३,४, २<sup>१</sup>,७<sup>१</sup>,५,  
 २, १४, ६, १, १५, ३, ३, ४,  
 १३,८,१,१२<sup>१</sup>,२, १५<sup>१</sup>, ३, २१,  
 ३१,४,१२<sup>१</sup>, ४, १, १, २०<sup>१</sup>, २,  
 १६<sup>१</sup>,२७<sup>१</sup>,३,४,१०, १७, ४, २,  
 १४,५, ७,८,६, ७,१, ६, १, २,  
 २,३,२,३,३,३,२,८, ३, १२, ४,  
 ४,४,५,२,४<sup>१</sup>,२२,७,२, १४<sup>१</sup>, ४,  
 ७,७,१,१,२३, २, ७, १२, २०,  
 २३<sup>१</sup>,४,२,२,२६<sup>१</sup>,५,२,२७, ५,७,  
 ८,३,१,२,८<sup>१</sup>,१<sup>१</sup>,१२, २, ७<sup>१</sup>,  
 ९,११<sup>१</sup>,३,१,३,८, ११, १५,  
 ४,१<sup>१</sup>,१<sup>१</sup>,१,१०,२,३,५,६, १<sup>१</sup>,  
 १२,१५<sup>१</sup>,३,५,४,१२<sup>१</sup>,७, १९,  
 २,८<sup>१</sup>,४, १३<sup>१</sup>, ९, २, ३, १५,  
 १७,२६,३,४, ३, ९, ३, ५<sup>१</sup>,  
 १०,१,२,१,२, ३, ५, २<sup>१</sup>, ५, ४,  
 २<sup>१</sup>,१७,६,४,१,५,३, ११, १, ६,  
 ३,२३<sup>१</sup>,२,७,६,५, ८, १, ६, ७,  
 ६<sup>१</sup>,३,६,७,२,६,८,१, २, १२,८,  
 २,९,३,३,६, ३,६,१,३<sup>१</sup>,१०<sup>१</sup>,  
 ७,३<sup>१</sup>,८,३,५, १४,२,१,१५,१७,

३,२,६,५,३,४,६,१,८,९, ४, ८,  
 ८,१५,१, का १,१,४,११,२,१,  
 १०,४,१३,४,१,२६, २, १,२,६<sup>१</sup>,  
 १२,१६<sup>१</sup>,४,८<sup>१</sup>,१५,२, २, ८, तै  
 १,१,८,२,३, ४,२,९, २,५,७,१,  
 २,१,५,१,७,८,२,४, ३, ९, १, ४,  
 ३,३,१,२,९,३<sup>१</sup>,४,६,८, ९, १२,  
 ७,५,५,६,२,६,१०,६, ८, ३, १,  
 ७,४,८,९, ३,१,१,६, २,६,८,२,  
 ३,२,७,७,२<sup>१</sup>,३,१,२,६, ११, ५,  
 ७,२,६,६, २, ७, ७,५,७,१२,१७,  
 ४,८,१८,१,२,९,२०, ३, १०,२,  
 १,४,३<sup>१</sup>,११,१,८,१७,५,७, ७,१,  
 तैआ १,७,६,१३, १, २, २५,३,  
 २,३,१,६,२<sup>१</sup>,१३,१,३,८, १, ७,  
 २,८,२,१२,६, ४,९,४,४१,१,५,  
 ४,२,२,५<sup>१</sup>, ७,३,७,८,३, ६,९,२<sup>१</sup>,  
 ७,५,१,७,१,१०,१,२, १४, ६३,  
 १<sup>१</sup>, जै १५,२०,३९<sup>१</sup>, ५५, ८१,  
 १०१,११७<sup>१</sup>,१२१, १४१, २१२,  
 ता १,९,४,३,१०,२,५,२, ३,६,  
 ४,२,७,९,९<sup>१</sup>, १०, ६<sup>१</sup>, ९,२,९,  
 १०,१२ ३,४,१२,३, १८, ५, ८,  
 १५,१२,५,१६,८,३,११,४, १७,  
 १३,१८,२०,१,३,१४,२, १५,२,  
 १०<sup>१</sup>,२१,२,७,३,७,७,३, २४,१,  
 ६,७, जैठ १,१,१,४,२,१, ६,४,  
 ६,१,१,७<sup>१</sup>,४,१०,१,२,११,२,७,  
 ९,१३,२,४,५<sup>१</sup> १७,३,२,२,३,३,  
 ६,३,१,४,२,८,३,१,६, ४, ११,  
 १,११, ४ १,२,५, २,१,४,१,७,  
 ८, सा १, १,५, गो १, १, ६<sup>१</sup>,  
 १८,२९,३३<sup>१</sup>, ३९, २, ९<sup>१</sup>, १६,  
 २४, ३, १४,५, १७, २४, २५<sup>१</sup>,  
 २, ३, २, १७, ५, १३, ६, ५,  
 -क्षम् द ५, ऐआ ५, १, १, द  
 ४,५,२,१३, -क्षम् ते ५, १८,  
 १९,२५, ऐआ २,१,७, द २०,  
 ३, २२,३, द १, ८, सा १,  
 ३,१,१०, ४,३,५,७, ५, ४,५,

१४,७,४,३,३<sup>१</sup>, ८,२,१,१०<sup>१</sup>, ३,  
 १,९<sup>१</sup>,२,३<sup>१</sup>,९, ३,१, ५, ११, ७,  
 ४,४, तै १,२,१,१९, ३,२,१,३,  
 १,६,५,२०,७,११,१,७, तैआ ४,  
 ५,६, ७,२,११, २, ५, ४,१०,६,  
 ७,३, ता २०,१४,२, जै १०३,  
 ११७,१८२, -क्षा शा २५, ५,  
 -क्षा सा ३,९, १, -क्षामि तै  
 २,८,६,२, -क्षामि ऐ १,२३<sup>१</sup>,४,  
 २७<sup>१</sup>, ५,३२, द ३,१, ३, २५,  
 २६<sup>१</sup>,५,३,२,२,८,१,१२<sup>१</sup>, ६, २,  
 ३,४,८<sup>१</sup>,८,२,१, २,१७,३, १,१,  
 ११<sup>१</sup>,४,१,२,२,१५,५, १, १, ९,  
 २,३,२६, १३, ६,१, १०<sup>१</sup>, १४,  
 ५, ३, २, तै १, २ १, २२, ५,  
 ७,१,२,३,९,३,३, २, ५, ११, ६,  
 ४,९,६,७,९,२, ता १,३,२<sup>१</sup>, ६,  
 १०,१६,८,१,१०,९,२, जै ११<sup>१</sup>,  
 १४,६,९,९७, ४, ४, १, जैठ ३,  
 १,५,३,४,१, ६, गो १, १, ६,  
 २,२, ७<sup>१</sup>, -क्षाय द ३, ६, १,  
 १२,७,१,५,८,३,२१,३१, ४, ५,  
 २,१३, १४,३, २, ६, ९, ३, ६,  
 तै ३,३,६,३,८,७,३,१७, १, २,  
 १८,४, तैआ १०, २, १, ३, १,  
 ४,१, जै १८२, ता १, ९, ४,  
 -क्षे ऐ ३,६, ४, २१, ऐआ ३,  
 १,२, शाआ ५,१,७, ४, ८, ४,  
 द ३,४,४,३,६, ३, १२, ९, ४,  
 १२, ६,१, २,७, १०, २, ४, २,  
 ७,१,२,७,१२,४,१, २, ८, ५, २,  
 ५,७,८,३,१,१२,२, ९, ३, १, ३,  
 ४,१५,६,१,५<sup>१</sup>, ६, ७<sup>१</sup>, ८<sup>१</sup>, ९<sup>१</sup>,  
 ७,१,९<sup>१</sup>,२०, ९,१,१,३,६,२,३,  
 १५,३,१०,१२,११,२,३,१, १४,  
 ३,१,६<sup>१</sup>, द १, २, १, ९, १०,  
 तै १,१,८,२,३,२, ७, ४, ९, ५,  
 २,७,२,४,५,५,७, १५,४, ८, १,  
 ५,६,५,३,१,२,१,३,२, ७, ३,७,  
 ६ १०,१०,१,१३, १, ९, १३,५,

† 'अन्तरिक्ष-व' इति मु पाठ, परं=नाम (३,२,४,३) तु 'अन्तरिक्षम्' इति । चतुसरे एवाद्यत् ।

२, तैआ १, १२, ५, २०, १, ४, ११,  
 १, ५, ८, ७, ६, ३, २, ता ५, ७, ९,  
 १२, ३, १९, जै १४, ८, १, १०, १,  
 १४३, १६५, १९७, १ १, २, म२,  
 ४, ६, जैठ १, १, २, २, २, ३, ९, १०,  
 १०, १, ८, १४, १, ५, ३, १, ५, ४,  
 ३, १, ६, गो १, २, ९, ३, १४,  
 २, ३, ७, जैआ ३, १, -क्षेण  
 वा १, २, १, १६, १४, २, १, १७,  
 का २, १, ४, १५, तै ३, ५, ८, १,  
 १३, १, तैआ ४, ८, ४, ५, ७, ८,  
 जै ३४, ता १, २, १, १०, १, १,  
 १२, १, ७, ३, १९, १५, ४, ८,  
 १२, ५, ४, ४, ६, ७, गो १, १, ३, ५

अन्तरिक्ष क्रमण- मू सा ३, १, १  
 अन्तरिक्ष-चर- मू तै ३, १, २, ७, ५  
 अन्तरिक्ष-व्य- मू ता २०, १४, ७  
 अन्तरिक्ष देवस्थ- व्य ता १२, १,  
 ८, गो २, २, ४, -व्यमू ता १२,  
 १, ८, २, ७, ३, १९, ५, ८, -वा  
 तै ३, २, १, ३  
 अन्तरिक्ष नामन्- म जैठ १, ६,  
 १, २  
 अन्तरिक्ष म्र (√म्रा)- म्र मू तैआ ४,  
 ७, ५  
 अन्तरिक्ष प्रा- प्रा तै २, ८, ६, १  
 अन्तरिक्ष मुक्- -न्नि तैआ १, १०, ७  
 अन्तरिक्ष भाजन- ना ऐ १, १०,  
 वा ७, ८  
 अन्तरिक्ष-ज्योक्त- -क ऐ ४, ४, ६, ९,  
 ऐआ १, २, ३, ४, ३, वा ८, ९,  
 २२, २, २६, ११, वा ४, ६, ७,  
 १४, १७, ७, १, २, २०, २३,  
 ८, ३, ३, ५, ७, ४, ५, २, १, १, १२,  
 ४, २, ६, ११, ८, २, १, १२, ३, ४,  
 ७, ५, १, ३, १४, ३, १, ५, २, २३,  
 ४, १, ११, ५ ४, ५, जैठ ३, ५,  
 १, १२, गो २, ४, ४, -कमू ते  
 ६, ९, ऐआ १, ४, ३, २, ३, ३, वा  
 २, ३, ६, १०, ८, ९, ११, ३, १४,  
 १, १८, २, २०, ३, २७, २, २७, ७,

श ५, १, २, ५, ५, १, ८, ३, ४, ८,  
 १०, ९, १, १, १२, ११, ७, ४, १,  
 १३, ५, ३, ९, १४, ३, १, ५, ६, १,  
 ९, तै ३, ११, १०, १, ४ १, ५,  
 जैठ ३, ४, १, ५, ५, २, १, १, -वा  
 वा १४, ६, ६, १, -वात् ऐ ६,  
 ९, वा ६, ३, १, ३, ७, -कै ऐ २,  
 ३४, ऐआ १, ४, ३, वा ८, ८,  
 ९, १४, ३, वा ८, ३, २, १, ३, ५,  
 ९, १, १, ३, ६, ४, २, ६, तै ३, ११,  
 १०, १, गो १, ५, १३, -कैषु वा  
 १४, ६, ६ १

अन्तरिक्ष-सूद(√सूद)- सू, दू ऐ  
 ४, ७, ०, वा ५, ४, ३, २, २, ६, ७, ३,  
 ११, तैआ १०, १०, २, ५, १,  
 -व्यमू वा ५, १, २, ६  
 अन्तरिक्ष सूध- मू वा ५, ७, १,  
 २, ४, ४, १  
 अन्तरिक्ष स्पुग्- स्पुग् तैआ ४,  
 ८, ४, ५, ७, ८  
 अन्तरिक्ष स्थान- न गो १, ५, २, ५  
 अन्तरिक्षा(क्षऽआ)यतन, ना- न  
 वा ९, २, ३, १५, -ममू ऐआ  
 ३, १, ३, वाआ ७, ११, -ना ता  
 ४, ८, १३, -ना वा ८, ३, १, १२,  
 २, ९, ३, १, ३  
 अन्तरिक्ष-व- क्या ऐआ १, २, ५,  
 ३, १, ३  
 अन्तरिक्ष(रीक्ष-क्षमू ता ७, ९,  
 ६, ४, ६, ६, -क्षस्य वा २, ५,  
 २०, -क्षे आ २, १, ९, १०  
 अन्ति एआ ३, २, ४, वा २, ३, ३, ६,  
 तै २, ४, २, ३  
 अन्ति तम्( ) ऐआ ३, १, ६, वाआ  
 ७, १९, तै २, ४, ७, ९  
 अन्ति-देव- व जैठ ३, ६, ५, ३,  
 अन्ति-मू वा १, ४, ५, ३, १३, ८,  
 १, १६, जैठ २, ५, २, ७, जै  
 २-५, २-९, गो २, २, ४, -काव  
 वा ६, ५, ३, १४, ७, १, ५, -कै वा  
 १, ४, ६, ७ १०, ५, ७, १७

अन्ध- न्ध वा ६, १३, वा १, ६,  
 १, १६, ७, ४, ६, ११, ७, २, ४, १२,  
 २, २, ४, तै ३, ५, २, ११, ५, ३,  
 तैआ १, ११, ४, ५, ५, ३, ७, ता  
 २१, १४, १५, गो १, २, ७, ४,  
 २०, -न्धमू वा १४, ७, २, १३,  
 तै ३, ४, ६, १, जै ६, १,  
 -न्धमूऽश्च जैठ ३, २, ४, १,  
 -न्धा वाआ ९, ४, वा १४, ९,  
 २, ९, -न्धावू वाआ ५, ३, -न्धे  
 वा १, ७, ३, ३, ५, ता १६, १, १,  
 -न्धेन वा १४, ७, २, १४, तैआ  
 ६, १२, १  
 अन्धा(न्धऽअ)हि- हि ऐ  
 ३, २६  
 अन्धीगु- गु ता ८, ५, १२, जै ५६  
 अन्धम्- न्ध ऐ ३, १५, ४, ६, २, ९,  
 ५, ४, १६, ६, ११, ८, १, गा  
 १५, २, १९, ८, २०, २, २४, ३,  
 ९, २५, ३, ११, वाआ १, ३,  
 वा २, ३, ४, २५, ४, १, ३, १९,  
 १२, ६, १, ५, का १, ४, १, १९,  
 तै २, ७, १३, १, ३, १०, ८, १,  
 ता ९, १, ७, २, १६, १२, ३, ३,  
 जै ८, ३, गो २, ५, ३, -न्धस  
 ऐ ४, ६, ऐआ १, ५, २, ५, २,  
 ३, ३, १, वा २३, २, वा ९,  
 १, १, २, ४, तै २, ६, २, १,  
 ३, तैआ १, ११, ३, ४, ४, २, १,  
 ता ८, १, ७, ९, १, ६, २, १, ११,  
 ४, ३, ५, १, १२, ३, १, ११, ५,  
 १४, ५, ५, ११, २६, १५, ९, १, जै  
 ५, ३, ५, ४, १६, १, १८, मा २, ६,  
 १, ८, ५, -न्धसा जै १०, १,  
 १६, ८, -न्धसी वा ७, १, २, १०,  
 जै २-२, -न्धमि ऐ ४, ११,  
 ६, १२, गो २, २, २०, -न्धमे  
 वा १२, ६, १, ५, -न्धसो वा  
 १२, ७, ३, ४  
 अन्धव्य(ान्धवृ- )नी- ती ती  
 १२, ३, ३, -व ऐ ४, ६, वा

१७, ९, ३०, १, गो २, ५, ५,  
 -रमा ऐ ४,६  
 अन्ध-भा ऐ ७,१८  
 अक्ष(√अद)-सम ऐ १, ५, १३,  
 १८, २, ४, २४, ३, ४५,  
 ४, ११, ५, ३, १९, २१,  
 २७, ६, ३, १५, २०, २१, २६,  
 ३०, ३६, ७, ३, १३, ८, १, २४,  
 २६, तैआ १, १, ३, ४, २, ४, ३,  
 ८, ४, १, ५, २, २, १, २, ३, १, २,  
 ३, ३, १, ४, ४, २, ३, ५, १, १, ५,  
 २, ५, सा २, १, २, ७, ३, ७, ४,  
 १४, ६, २-७, ८, ९, २, ६, ११, ८,  
 १२, ३, ८, १३, ६, १५, ३, ४, ५,  
 १६, ३, ४, २१, ३, २२, ६, ८, ९,  
 २५, १३, २७, ४, २८, ५, ३०, ५,  
 दाआ १, ४, २, १, ७, ११, ४, १२,  
 १३, ६, २, ९, ७, ११, ७, ८, सा  
 १, ४, १, ९, ३, ५, ३, ११, ६, ३,  
 १७, ४, ५, १४, १५, ९, २, २०,  
 २, १, १, ३, ३, ८, २, १, ६, ७,  
 ११, २, ४, ३, १३, ४, २, १, ७, ४,  
 १, ५, १, ६, ३, २, १, १२, ३, ३,  
 ३, २, ८, ४, २७, २, ८, ६, १, ३, ७, १,  
 १९, २, ३, १, ८, ४, ८, ९, १, ८,  
 ९, ४, ३, ३ १२, ४, २५, ४, २, १,  
 ६ ५, ४, ५, ७, १२, ९, १ ३, २२,  
 ५, १, २ १६, ३, ३, ७, ४, ३,  
 ४, ६, १० १२, १५ ५, २५, २६,  
 २७, २ १, १३, १६, १७ २३  
 २, ३, २, ३ ४, २, ५, १२ ६ १, २  
 ११ २५, ३०, २ १ १४, १५  
 १९ २ ३५, २, ३६, ३७ ३९ ३  
 १, १७, १९, २ ४ ३, ४, ३, १०,  
 ५ ४, ९, ६ ३ ३ ५, ६, ११, १७  
 ७ १ २१, ७, ८, २, ७ ७ १ १,  
 २९, २, १, ४, ५ ६ ७ १० ११,  
 १३, १, १५, २, ५, १, ८, ११  
 १३, १४, १५, १६ १७, ३, २, ३,  
 ४, १३, १४, १५ १६, १७, १८  
 २५, ३, १, २९, ४६, ४ १, ४०

२, १, ९, ३५, ३७, ५, १, १२, १३,  
 १४, १६, १७, १८, १९, २०,  
 २१, २४, २५, ३८, ५, ३, ६, २,  
 ७, ११, १९, ४२, ४३, ६०,  
 ८, १ १, ३, ९, २, १०, ११,  
 ३, १, ४, ५, ७, ३, ६, ४, ४, ३, १,  
 १३, ७, १०, १३, ३, २, ४, ५,  
 ७, ११, ४, ३, ८, १०, ४, ४, ७,  
 ५, १, १६, १७, २, १, २, ३, ४, ५,  
 ६, १२, १७, ३, १, २, ३, ४, ५, ५,  
 ६, १, २०, २०, २, १, २, १३, ३,  
 ५, ७, २, ८, ९, १८, ३, ०, ३, ७,  
 २१, २, १, ३, १, २, ३, ४, ६, ७,  
 १३, २, १, ३, ७, २, २, ३, २, १,  
 ४, ११, १२, ३, २, ३, १६, ४०,  
 ४८, ४९ ३, १, २, ४, २, ३, ४, ३, १,  
 १४, १७, ४, १, ४, १०, १, १,  
 १०, ११, ४, १२, १३, ३, २, ७,  
 ८, ६, १६, १७, १८, ३, ४, ५, ५,  
 ५, ६, १, ४, १, १, २, ३, ४,  
 १२, १४, १५, १८, १९, २०,  
 २१, २२, २३, ३, १०, ५, २, १८,  
 १९, ४, ४, ५, ८, १०, १७, ६, १,  
 १०, २, ४, ७, १०, ५, ५, ११, १,  
 ३, ३, ४, ४, ५, ३, ६, १९, ८, २, २,  
 ४, ६, ५, ६, ६, ८, ७, ३, १, ६, २, ९,  
 ६, १०, १२, १, १, ४, २, २, ७, ५, ५,  
 १२ १७, १८, १, २०, २२, ३,  
 १७, ९, १, १, ११, १६, २, १२,  
 १३ १ ७, ४, २, ६, ८, ६, १, ९, २,  
 १ २, ३, ७ १, २ ८, १, १, ४, ९,  
 २, ७, ८, १४, १, १, १४, ३, १, २३,  
 २४, ४ १ १८, १९, २ १३, ३,  
 १ २, ७, ५, १, ३, २ ३, ६, ६, २,  
 १०, ९, ९, ११, ३, ७, २, २१, ८,  
 १०, १, १३, १, ३, ९ १, १४, १५,  
 १९, २, १४, ३, ९, सा १, १, १,  
 २, ३, १, १, १, ४ ५, ८, ५, १, ३  
 १० ३, ३, १, २, ३, ७, ४, ४, ४, ३,  
 ५, तै १, १, ३ ५, ८, ५, ६, १०,

४, ६, ७, १, ११, २५, ६, ५,  
 ३, २, ४, ३, ५, ६, ५, १, ६,  
 २, ६, ८, ७, ६, ७, ८, २, ३, ५,  
 १०, ६, ४, ३, ३, ४, ६, १, १०,  
 ३, ४, ७, १, १, ३, ५, ६, ५, २, ७,  
 ३, ८, २, २, २, २, ६, १, २, ९, ६,  
 ३, ५, ५, ६, ७, १, ६, १, ३, ३, ५, ७,  
 ९, १, ११, ३, ८, २, ३, ३, १,  
 २, १०, २, ३, ४, ३, १, ४, ५, ९, १,  
 ७, ४, ६, ८, १, ६, ५, १०, ४,  
 १७, ५, २, १, २, ३, ३, ९, ४, ८,  
 ८, २, ३, १६, ४, १०, ९, १०,  
 १०, ४, तैआ १, ४, १, २, ४, ४,  
 ३, १, ३, ७, ६, ०, १, ३, ७, ३,  
 १०, ३, ४, ११, ४, ६, ६, १०, ७,  
 १०, ९, ७, १०, ५, ११, ६, ७, ५, ३,  
 ८, १, १, २, १, ९, १, २, १, १, ७,  
 १, ८, १, ९, १, १०, १, १०, ३,  
 १, १४, १, २, १, ६, ३, १, तै १,  
 ३, ६, ७, २, ७, ७, ४, ८, ४, १०,  
 २, ३, ४, ५, ७, ७, १, ९, २, ७, १३,  
 ३, २, ५, ९, ८, १, ३, ६, ४, ११,  
 १३, १५, ६, १, ८, १४, १७,  
 १०, ८, ११, ८, १०, १०, ३, १२,  
 १, ९, ४, ६, १८, २०, ८, ६, १०,  
 ८, १९, २४, ११, १४, १३, १८,  
 १३, ७, ८, ९, १३, २१, २७, १४,  
 ३, १९, २२, ५, ५, २८, ७, ७, ९,  
 ८, ३८, ११, ९, १५, १, ५, ३, २, ३,  
 ३, ४, ५, २, ३, १, १, १३, १६, ७,  
 ५, ८, ९, २, ३, ५, १३, ३, ५, ७,  
 १५, ८, १७, १, ९, ९, २, १८, १, ११,  
 १२, १०, २, ४, ४, ३, ४, ८, १०,  
 ९, २, ४, ११, ४, ५, २०, १०, १,  
 २१, ३, ३, ७, २२, ३, ४, ५, ९, ५,  
 १०, ३, १, ४, ४, २, ३, ७, ६, १,  
 १०, ३, १, ४, २, ३, ७, ४, ५, ९, ३,  
 २, ३, ३, ३, ६, ३, ४ १, ७, २, १  
 २, सा १ १८, ४, ९, २, ३, ६,  
 ११, सा १, ३, १०, ५ ८, २, ४, १०,



अन्न रस मूय-य तैआ ८, १,  
 १, -यात् तैआ ८, २, १  
 अन्न-यत्-वान् ऐआ १, २, शाआ  
 ११, ६<sup>१</sup>, ८<sup>१</sup>, तै ३, १०, १, ४,  
 तैआ ९, ६, १, ७, १, ८, १, ९, १,  
 -वताम् तै २, ७, १६, ४,  
 -वन्तम् तै १, ३, ७, ३, ८, ४<sup>१</sup>  
 अन्न वती-वतीम् जै १२६<sup>१</sup>,  
 -वत्य ता १८, ७, ४, गो २, ५,  
 ८, -यत्यौ वा १, ७, २, ४  
 अन्न शुभ-अम् जैठ १, २, ३, १,  
 -भे ऐआ ७, ३, ०  
 अन्न-सनि(√सन्)-म् ऐ १,  
 १३  
 अन्न सदेह-म् वा १०, ५, ३, ८  
 अन्न-स्थ-स्थ गो १, ३, १९  
 अन्न-होम-म तै ३, ११, ९, ५,  
 -मात् थ १३, ०, १, १, ५, १, ६,  
 तै १, ३, ८, १, ३, ८, १४, १,<sup>१</sup>  
 १५, २  
 अन्नात् (अ/अद्)-द ऐ १,  
 ६, ८, ७, १२, ऐआ १, १, २, २,  
 ३, १<sup>१</sup>, शाआ ११, ६<sup>१</sup>, ८<sup>१</sup>, वा  
 १, ६, ३, ११, १५ १७, ३७, २, १,  
 ४, २८<sup>१</sup>, २, ४, १, ४, ४, १, ६, ३,  
 १४ १७, ३, ९, १, ९, ४, ६, ९, ६, ०,  
 ५, १, १, ०, ७, ५, १, १२<sup>१</sup>, १०, ३, ५,  
 ८, ४, १, १०, ११, ११, १, ६, १९<sup>१</sup>,  
 २, ४, ५ ६<sup>१</sup>, ७, ११, ४, २, ११,  
 ३, ८, ६, २, ३, १२, ५, २, ११, १४,  
 ४, १, १९, २, १३<sup>१</sup>, ७, ३, २९ का  
 १, १, ४, २, १, २, ४, १, ३, ४, १, ६  
 ३, ०<sup>१</sup>, तै १, ३, २, ४, २, २ १०,  
 ७, ५, ७, २, ३, ३, १, ४, १<sup>१</sup>, ८,  
 ७, १<sup>१</sup>, २३, ०, १, १०, १<sup>१</sup>, तैआ  
 ५, १०, ३, ९, ६, १, ७, १, ८, १, ९,  
 १<sup>१</sup>, १०, ६, १, १, ७, २, १, ता ३,  
 १३, ३, ५, ६, १०, ८, १, १, १, ३,  
 १८, १४, ३, १९<sup>१</sup>, ५ २९, १६ ७, ६  
 १७, १, ३, १२, २, ३, ९, २, ११, ५,  
 जै १७, ५६, १, १७, १८६, १९१,

जैठ १, १६, २, ६, ३, ५, १, १०,  
 ८, ११, -इम् ऐआ ७, १, २, ३,  
 १<sup>१</sup>, शाआ ४, ९<sup>१</sup>, वा १, ६, ३,  
 १७, ७, १, ४, २, ८, २, १, १, ६, ३, ३, ३,  
 १९, ११, २, ४, ६, १४, ७, २, २९,  
 का १, १, ४, २, ५, ३, १, १, ४, ३, तै  
 १, ८, १, ०, ८, ४, ३, ७, ६, १५, १८,  
 तैआ ९, ७, १, -दा ऐ ५, २, ५,  
 ऐआ २, ३, १, वा ४, ६, ९, १,  
 तै ३, ११, १, १९, ता ५, ८, २,  
 -दाय ऐ ७, १२, -दी वा १,  
 ६, ३, १०  
 अन्नाद्-दी वा २७, ५<sup>१</sup>, जै  
 १५७, -दीम् वा १३, २, ६, ८,  
 तै ३, ९, ४, ८  
 अन्नाद् तम-म ए ७, १८,  
 ऐआ १, ०, ४  
 अन्ना(दी→)दि-त(म→)मा वा  
 १२, २, ४, ५  
 अन्ना(अआ-य)-घम् ऐ १,  
 ६, ८<sup>१</sup>, २, ४, ३०, ४, १, ३, २<sup>१</sup>, ४<sup>१</sup>,  
 ४, ११, १६<sup>१</sup>, ७, २, २, ४, ३, १, ६,  
 ८, २९, ३०<sup>१</sup>, ७, १२, ३८, ८<sup>१</sup>,  
 ४, ७, ८<sup>१</sup>, २, २०, ऐआ १, १,  
 २<sup>१</sup>, २, ३, ४<sup>१</sup>, ३, ५, ७, ४, ३, २,  
 १, ७, वा १, १, २, ३, ३, ४, ६,  
 १५, ९, ६, ११, ६, ८, १२, ३, ८<sup>१</sup>,  
 १३, ७<sup>१</sup>, १४, २<sup>१</sup>, १५, ३, ४, ५, १६,  
 ३, १७, १७, ३, १८, ५, १९, ५, ७,  
 २०, १<sup>१</sup>, २४, ९, २५, १५, २७, २,  
 ६, ३०, ७, शाआ १, ७, १ १,  
 ४, १, ३, ७, १, ३, ८, १५, ३०<sup>१</sup>, ४,  
 १७, ८, ३, १५, ९, ३, १२, २, २, १,  
 १, ३, ९, १, १६, ४ १, २, ८, ३, ३,  
 १२, ६, ७, १२, ९, १, २, ३, ५, १, ३,  
 ३, २, २, १२, ३, ४, १६<sup>१</sup>, ५, ४<sup>१</sup>, ५  
 १, ६, १२, १०, ५, ५, २, ४, ११, १,  
 ६, ८, २, ४, ६, ७, १०, ४, ३, ३,  
 ६<sup>१</sup>, ७, १, ३, १२, ७, १, १०<sup>१</sup>, २,  
 १४, १९<sup>१</sup>, ३, ८, १७, १८, १९, ८, १,  
 ८, ३, १२, १७<sup>१</sup>, १३, २, ९, ४, ८,

१, ९, १४, १, १, ८<sup>१</sup>, १४, २, १, १७,  
 ३, १, २, ४, ४, १, १८, ३, ३, ३, ६, तै  
 १, १, ५, १०, ३, ३, ३, ६, ८, ७, ७,  
 ८, ३, ६, ३, ४, ४, ५, ५, ७, २, ८, ७,  
 ८, ७, ७, ७, २, ६, १<sup>१</sup>, ५, ७, ३, ७,  
 ०, ०, ९, १, ३, ७, ६, ६, ७, १३, ८, ६,  
 ५, ७, १, १०, ४ ० १, २, ९, ४, ८,  
 ५, ३, १६, ४, तैआ ७, ६, १०, ७,  
 १२, ९, ७, ता ४, १, २<sup>१</sup>, ३, ६, २, १,  
 ५, १, ९, ६, ६, २, ७, ३, २६<sup>१</sup>, ८,  
 १०, ८, ९, १०, ०, १०, ४, ६, १२,  
 २, ११, ७, २६<sup>१</sup>, ८, १२<sup>१</sup>, १०, ३,  
 ११, ७, १२, ७, ६, ८, २, १०, ७, ११,  
 ८, ८<sup>१</sup>, ३, ११, १७, १७, ३, २, ३,  
 २, ५<sup>१</sup>, ९, ५<sup>१</sup>, १३<sup>१</sup>, १६, ६, ३, ६, ७,  
 ८, १०, ७, ५, ९, ५, १३, ३<sup>१</sup>, ११,  
 १४, ७, १५, ८, १७, ९, २, १९, २, ३,  
 ९, २, ४, १, ८, ३, २०, १०, १, २१,  
 १३, ४, ५, २२, ३, ४, ४, १०, २,  
 ४, १४, ४, २, ३, ३, ६, १७, २, २१,  
 २, ३, २, ६, ३, २, ७, १, २, २, ४, ४, ७,  
 १६, ४, २०, १, १४, ३, ३, ६, ३, ५  
 १, २<sup>१</sup>, ७, २, २<sup>१</sup>, जै २३<sup>१</sup>, ५१<sup>१</sup>,  
 ५५<sup>१</sup>, ५६<sup>१</sup>, ६२<sup>१</sup>, ८८, १०१<sup>१</sup>,  
 १०७, १२६, १४२<sup>१</sup>, १४४<sup>१</sup>, १५०,  
 १५७<sup>१</sup>, १, २<sup>१</sup>, १८७, १८६,  
 १५१<sup>१</sup>, जैठ २, ४, ३, ३, १०, १,  
 ३, ९, १६, २, ६, २, ४, ३, ७, १०,  
 ३, २, १, ६, ८, ३, ४, ६, ७, ९, ११<sup>१</sup>,  
 ५, ८, ११, गो १, २, २०, ५, ४, २०,  
 २, ३, ३, ४, २, २, ५, ८<sup>१</sup>, १३, १५,  
 -घयो ऐआ १, ३, ७, -घस्य  
 ऐ २, १, ३०, ५, ३<sup>१</sup>, ६, १५, २०<sup>१</sup>,  
 २१, ऐआ १, १, ४, ०, ३<sup>१</sup>, ४, ३,  
 ८, ५, २, वा १, १, २, ३, १२, ८<sup>१</sup>,  
 १६, ३, १०, १७, ११, १९, ५, ७,  
 २४, ४<sup>१</sup>, २५, १५<sup>१</sup>, २७, २, ६,  
 ३०, ७, शाआ १, ७, वा ३, २,  
 १, ३, ३, ३, ४, २, ७, २, १, २, २, ३,  
 ४, २, ११, ५, ४, १८, ७, १, ३, ३,  
 ३, ३, १२, ७, २, १३, ८, २, १६,

१३, १, ७, ६, २, ३, ७, १, ०, १  
 १, २, ३, ४, ६, ५, ६, ३, ८, २, ६, ४,  
 ५, ७, ६, ५, ८, २, २, ३, ३, १, ४,  
 २, १, १, ८, १, ४, ६, १, ७, ५, १, ८, २,  
 ९, ३, २, तैआ ७, ४, ३, ता ४,  
 १, ०, ४, १, २, १, ९, ४, ६, १, ८, १, ९,  
 ८, ६, १, ०, ८, ९, १, ९, २, ४, १, १, १, ४,  
 १, ३, ७, ८, १, ४, ९, १, ३, २, १, २, ७,  
 १, १, १, ७, १, ४, ३, १, ९, ५, ५, २, ०,  
 ७, ५, १, ८, २, १, ३, ८, १, १, ९, ०, ६,  
 १, ५, १, ५, ३, ३, ४, ५, ०, २, ७, ३,  
 १, १, १, २, १, ३, १, ६, ६, १, २, १, ७, ९,  
 २, १, ८, ६, ८, १, ०, ०, ४, १, १, १, ०,  
 २, ०, १, २, ४, ५, २, २, ९, २, ३, २, ३,  
 १, ४, ३, ३, २, ३, ५, ६, २, १, ०, १,  
 १, ४, ३, १, ४, ४, १, ६, ७, १, ८, ६,  
 १, ९, १, २, २, ०, ०, गो १, ५, ४, २,  
 १, १, १, ६, २, -घा गो २, ६,  
 १, ६, -घाय ए ७, ३, २, ता २, १,  
 ३, ३, प १, ७, -घानाम् ऐआ  
 १, ५, १, -घानि ऐ २, ४, १,  
 -घाय ऐ ०, ३, ३, ४, ५, १, ८, ७,  
 ऐआ १, ४, २, घा १, ०, ०, ३, ५,  
 ४, ५, ४, ४, ०, ३, ९, १, १, ४, ४, ४,  
 ०, ४, ०, ३, १, ०, ३, ३, १, का १,  
 १, ४, २, ५, ६, ३, ५, २, २, १, ३, तै  
 १, २, १, ३, ०, २, ४, २, ३, १, ०, ४,  
 ७, ६, ५, ३, ३, ७, ६, १, ७, १, ८,  
 तैआ ७, १, ०, ३, ता १, ०, ३, ९, ५,  
 ८, १, २, १, २, ८, ८, १, ०, १, ०, १, ७,  
 १, १, ७, २, १, ३, ३, प १, ७, ०, २,  
 म १, ७, ४, २, ८, २, जैठ १, १, १,  
 २, १, १, ३, ०, १, ७, गो १, ४, १, ४,  
 २, २, २, ६, १, ६, -घा ऐ ८, ८, घा  
 १, ४, २, १, ५, १, ८, १, ३, ०, ५, घा  
 १, १, ४, ३, १, ८, १, २, ८, १, २, ०, ९,  
 १, १, २, तो ४, ८, ४, ४, २, २, ६, ६,  
 ३, १, ६, ८, १, जै २, १, १, १, १,  
 जैठ २, ४, २, १, ०, गो १, ५, २, ०,  
 २, ६, १, ५, -घेन गो १, ७, १,  
 २, ७, ३, घाआ २, १, घा ५, २, १

२, १, २, ३, ४, १, १, १, २, ८, १, २, ३,  
 १, २, १, ३, २, ६, ८, मा १, १, १, २,  
 तै १, ३, ३, ३, ५, ५, १, ८, ७, ६,  
 २, ७, २, २, ३, ८, ०, ६, २, तैआ २,  
 १, ०, १, ४, १, १, २, ३, ५, ६, ५,  
 ९, ७, १, ०, ४, ७, ३, ४, ता ९, १, ०,  
 ३, जै ८, ६, प ४, ७, म १, ६,  
 ३, ०, जैठ ३, ३, ४, १, ०  
 अन्नाद्य काम-म ऐ १, ५, २,  
 १, ऐआ १, १, १, ३, १, २, घा ४,  
 ५, १, ८, १, ०, १, घाआ ७, १, १,  
 घा ५, ५, १, १, १, १, १, ७, ३, २, ३,  
 ता ८, ८, १, ८, १, २, १, ३, १, ८, १, ६,  
 १, ३, १, १, ७, ९, १, १, ०, १, २, ०,  
 १, ०, १, -मह्य वा ४, ५, प ४,  
 ४, -मा ऐ ४, १, ६, ता २, ३,  
 १, ७, १, ६, १, जै ५, ६, ७, १, ५, ७,  
 जैठ १, ३, १, १, १, -माय ता ८, ८,  
 १, ९, १, ०, ५, स २  
 अन्ना (नडा)यु- यु ऐआ २,  
 ४, ३  
 अन्व, न्वय न्या- न्य ऐ २, २, ०, ६,  
 ६, ७, २, ३, ०, ४, ऐआ १, १, २,  
 घा १, ७, १, २, ६, ५, घाआ ०, ४,  
 ३, २, १, २, ३, ७, घा १, १, १, १, २,  
 ०, १, ६, ३, १, ०, १, ६, ४, ३, ६, ७,  
 ७, १, ८, ९, ४, २, ४, ४, २, ५, ९,  
 ५, १, ५, ६, ७, ९, १, ०, ९, १, ७,  
 ७, ४, २, ९, ७, ४, १, ९, १, ०, ०, ०,  
 १, २, १, १, २, ३, ४, ५, १, ०,  
 १, ०, १, ५, १, ३, १, ५, ३, ६, ३, ५,  
 ३, ५, २, २, ३, ८, ३, ४, १, ४, ४, ०,  
 २, २, ३, ३, ०, ६, ७, ३, १, ७, ३, २, ४,  
 ९, ३, ३, वा १, २, ३, १, ३, ३, ०,  
 १, ०, तै १, २, ६, ३, ७, ८, ७, ४, ४,  
 १, ८, ३, १, ३, ७, १, ०, ५, ५, ७, ६,  
 ९, १, ७, १, २, २, १, ७, १, ८, १, ३,  
 ७, ६, १, ९, १, ३, ३, ५, २, २, ७, १, ६,  
 २, २, ७, १, ५, ५, १, ४, ३, ४, १, ५,  
 २, तैआ ०, ४, १, ३, १, २, ७, १, ३,  
 १, ३, ४, २, २, ५, ४, ६, ८, २, १, १

३, १, ४, १, ५, १, १, ०, १, ०, १, ता  
 ५, ७, ६, २, ५, १, २, जै १, ३, ७, ७,  
 १, २, ७, १, ४, ३, १, ४, ७, १, ६, ०, १, ६, ५,  
 जैठ २, ०, २, ८, प १, ६, २, ७,  
 सा २, ४, ७, -न्यय ऐ १, १, १,  
 ३, १, १, ०, ३, ७, ३, ०, ३, ०, ८,  
 २, ०, घा ८, ४, १, ७, ४, २, ३, ७,  
 २, ६, ५, २, ७, १, २, ९, ५, घाआ ३,  
 ६, ७, ९, १, ०, १, १, ८, १, १, १, २, ५,  
 घा १, २, ४, १, ४, ४, १, ३, २, ८, ६, ४,  
 ५, २, १, ४, ६, ०, ७, ३, ४, ३, ३, २,  
 १, ४, ४, ३, १, ४, ४, ४, ५, १, २,  
 ३, १, १, १, ४, १, ०, ०, १, १, ०, ४,  
 २, १, ५, ३, ३, ७, ४, ०, २, ७, ३, ३,  
 १, १, ४, ३, ३, ६, १, १, १, ३, ४, १, ०, २,  
 १, १, ०, ७, ३, ०, २, २, ८, ४, ४, ८, ९,  
 ५, १, १, ९, २, ०, २, १, १, २, ३, २, ४,  
 २, ५, २, ६, १, ०, २, २, ३, ४, ६, १, १,  
 १, ३, ६, १, २, ४, १, ६, २, १, ३, ३, ४,  
 ८, ९, १, ३, १, ४, १, ३, २, ७, ५, ३, ८,  
 ६, ५, ४, २, ४, ६, २, १, ८, ७, १, १, ३,  
 ८, ४, १, १, १, १, ३, १, ३, १, ३, १, १, ९,  
 ४, २, १, ३, २, ८, ५, ३, १, २, ६, १, १,  
 ६, ५, १, ७, २, १, ८, १, १, १, ९, २, ८, ७,  
 १, २, ३, ३, ०, ०, ५, ३, १, १, ६-२, ३,  
 २, ४, ८, का १, १, ४, ५, ०, ०, ६, ३,  
 २, ५, ४, ३, ३, १, १, २, २, १, ०, ४, ३,  
 ४, ३, ०, तै १, ४, ७, ४, ८, ७, २, २,  
 १, ०, ८, ६, ४, ८, ५, ३, ७, ३, तैआ  
 १, २, ४, १, ०, १, ३, २, ३, ४, ५, ६,  
 १, १, ४, ५, १, ०, १, ७, ३, १, ०,  
 १, ०, १, १, ता ९, ७, १, १, जै ७, १,  
 १, ३, १, ३, १, ६, ०, १, ८, ६, २, ०, ५,  
 जैठ ४, १, ०, १, ४, प १, ३, २, २,  
 २, ता १, १, ८, ०, ९, १, १, ७, ८,  
 -न्ययऽइय ए ७, २, १, १, ६, ३,  
 २, ७, १, ४, ७, ३, २, ४, -न्ययऽ=न्य  
 ए ३, १, १, घा ३, ०, १, घा १, ०, ३,  
 ५, ६, ३, ३, ३, ३, ३, ३, ०, तै ३, ५,  
 १, १, ता ३, ७, ८, -न्यय ऐ  
 ०, ९, ३, ३, ५, ८, ०, ७, ०, १, १



८, शा २२, ४, १८, १२, २६, ७,  
 वा २, ४, ४, ४, ३, ४, १४, ४, ३,  
 ६, ७, ५, १, १६, ८, १, ७, ४, ३, ४,  
 ५, ५, १, २, १५, ७, ३, १, ९, ४, १,  
 १८, १०, ४, ३, ८, ९, १३, १, ६, ३,  
 ३, ८, ५, ६, १४, ४, ३, १९, वा १,  
 १, ४, ५, ३, ४, २, तै १, ६, ५, ४, २,  
 १, २, ९, ४, ६, ७, ८, १, ९, ४, ३,  
 ३, ७, ४, ५, ७, ३, १, ८, ९, ४, ११,  
 ८, ८, तां २, ३, ६, म २, ८, ८,  
 जै १००, ११९, १००, १६०,  
 प १, ३, ४, १, ६, -न्यवा वा छ,  
 ५, ३, ३, ७, ४, २, ३६, -न्यस्मान्  
 म १४, ४, २, १९, -न्यस्मिन् ए १,  
 १५, म २, ३, १, २, १, १०, ३, १, ९,  
 सा १, ८, ८, १२, -न्यस्मि तैआ  
 छ, १०, ३, ५, ८, ६, -न्यस्मि वा  
 १२, ६, आआ ११, ८, वा १, ६,  
 ३, २, ५, ३, ५, १, २५, ८, १, ८, ४,  
 २, १, ४, ५, ५, ४, ३, ६, १३, २, ८,  
 १, १४, १, १, १९, २२, ३२, तै २,  
 १, ३, ६, ७, जै १८६, -न्यस्य ए  
 २, १५, ७, २९, शा ७, ३, १२, ६,  
 वा १, ६, ३, ३४, २, ५, २, २०, ३,  
 ६, ३, २०, छ, ४, ३, ८, वा १, ५,  
 १, १७, जै १५, १७, ११३,  
 १२५, १३१, १४७, १७७, जैठ  
 ३, २, ३, सा १, ६, ७, ५, ९,  
 ७, २, -न्यस्या ता ०, ३, २,  
 -न्यस्वाम् म १२, ५, १, १३, तै  
 २, ७, १२, २, ३, ७, १०, ३, -न्यस्यै  
 वा १, ६, २, ७, ७, १, १०, ४, ६, १,  
 १० -न्या ए छ ५ शा ६, ११,  
 २७, २, वा १, ७, २ १०, ३, २,  
 ४, ६, ३, २, ९, ३, ४, ४, २६, ५, ४,  
 ८, ६, १, २, २५, ७, १, २, २, ३, १०,  
 ३, २, १३, १२, ७, ३, ७, १३, ४, १  
 १३, १५, ५, ३, ५, तै २, ५, ५, १,  
 ६, १०, ३, ३, ६, ३, ६, १, ७,

१०, ३, तां १०, १२, १०, जै  
 १७४, -न्या ए १, १, २, १८,  
 २०, ३, ३१, ६, १०, १०, १३,  
 ऐआ २, १, २, शां ४, ७, ६, १५,  
 १२, १, वा ०, २, ३, ४, ५, १, ४, ०,  
 ०, ३, ३, २, ८, ४, ४, २, ६, १, १०,  
 ७, ४, ०, १०, ४, ०, ८, १, ३, ७, ११,  
 ३, १, ३, १०, ०, ४, १३, १३, ४, २,  
 ७, १४, ४, ३, ३, ३, ६, ८, ९, वा  
 १, ०, ३, ३, ४, ३, ८, ५, १, ०, तै ०,  
 ८, ४, ८, ३, ३, ८, १, ३, ८, ११, ७, १,  
 ८, ८, १७, ४, तैआ ७, ५, १, जैठ  
 ३, १, १, १, ४, ८, १, ६, गो २, ३, ०, †,  
 -न्या ऽन्या गो २, २, २, -न्याम्  
 ए १, १०, ४, ११, ६, २, वा १, ३,  
 ३, १८, ४, ७, ५, ३, ८, ४, ४, ०, १३,  
 १३, ५, ४, १२, तै १, ३, ७, ७, ७, ८,  
 ५, २, ४, ७, १०, ५, ३, ३, ५, ३, ८,  
 ८, ३, ३, ५, ४, १, ६, १३, १, तैआ  
 १, ३, २, जै ९५, १५९, १६९,  
 १६७, जैठ ३, २, १, ५, गो २,  
 ४, १२, -न्यां २ वा ३, ६, ४, ५,  
 -न्यानि ए १, ९, ३, ४, ७, ४, ८, ४,  
 १५, ०, ४, २, ८, ५, १९, २, १, वा  
 २४, ९, आआ ७, २२, वा २,  
 १, ०, ०, ३, ३, ४, १, ७, ५, ३, २, ३,  
 ८, ०, ०, ३, १०, ४, २, ५, ८, २,  
 २, २, ३, ५, २, ७, १४, ४, ३, २०,  
 १, ४, ३, १, वा १, ०, १, २, २,  
 ७, ४, तै १, ५, ०, ६, ७, ६, ५, १, ३  
 ३, ५, १ ता छ, ३, १, ३, १, २, ११,  
 १२, ६, ५, ७, जै ७४, ९६,  
 तै १, ३, २, ३, प १, ३, ७, ६,  
 -न्यानिऽ न्यानि शा २९, ४, ३०,  
 २, वा १०, ३, ५, ८, -न्याभि ए  
 ६, १, जै १८८, -न्याम् म  
 छ ६, १, ९, १०, १३, १, २, ९, तै  
 ३, ८, ७, ३, -न्याम् ए ५, ०, ७,  
 ३, ४, ५, वा १, ५, १, २, २, ५, ३,

१६, १३, ३, ६, ५, १४, ४, ०, २०,  
 ९, ४, १८, तै १, ८, ३, ४, ५, २, १,  
 ३, ९, ८, ६, ८, ८, ४, ८, ३, ७, २, ०,  
 ३, ४, १, जै १७, १७४, -न्याताम्  
 तै १, १, ८, ८, जैठ ४, ८, १, १०,  
 -न्याम् तै १, ६, ७, ५, तां छ,  
 ६, ०, ३, -न्ये ए १, १४, ०,  
 २, ३६, ३, ३, ३, ५, ०, ३, ६, १, ८, ७,  
 ३०, ८, ०, ६, वां ६, ११, ७, ३,  
 १६, ९, १०, ८, ०, ४, ४, २, ०, १०,  
 २७, ४, आआ ८, १, वा २, ३, १,  
 १३, ४, ३, १०, ५, ३, १६, ३, २, ३,  
 ०, ८, १, १६, छ, ३, २, २, ४, ३,  
 १०, ५, २, ३, १, १, ८, १०, ४, ३,  
 ०, १, १२, ३, ४, ७-१०, ७, ३,  
 १०, ८, १, ६, १३, ०, ११, २, ८,  
 १, १६, १४, ८, ४, १, वा १, ३, १,  
 ७, ५, १, ३, ८, २, १५, तै १, ४, १,  
 १, ३, ९, ६, ०, तैआ १, १०, ४,  
 जैठ १, १, १, २, ०, १, २, ३, १, ३,  
 १४, १५, ६, १, ५, जै ७४, ९१,  
 १३०, १६८, १७५, १७७, २०९,  
 प १, ३, २, १०, ३, ७, -न्येऽ न्ये  
 वा १३, ३, २, ३, तै ३, ९, ३, ३,  
 ९, १, -न्येन ए ३, २, ०, वा १०,  
 ५, १६, ९, वा २, १, ४, ६, ५, ०,  
 ०, ०, ३, २, १, ३, १, २, ८, ४, १, ७,  
 ५, १, १५, छ, २, ४, १६, १३,  
 २, ३, २, ७, ११, १४, ४, १, २६,  
 ३, २, ४, ३०, वा १, १, ४, ५, ५, १,  
 १७, तै १, २, ३, ४, ४, ४, १, ५,  
 ३, ३, ८, १०, ८, २, १, जै ५०,  
 ०, ०, -न्येनऽ न्येन ता छ, ४,  
 ११ -न्येम्भ वा १, ६, ३, ७,  
 १४, ७, २, ३, ५, जै ७२, -न्येपाम्  
 ए १, ६, वा ३, १, २, २, १, १३,  
 ३, १, २, ५, ३, ८, १४, ७, १, ३, २,  
 तै ३, ८, १९, १, २, २०, ३, म २,  
 ४, १, -न्येपु ए छ, २६, ६, १५

† 'एता एव तद् दवता (अन्या प्रतिष्ठा अन्या प्रतिष्ठन्ती) इव सर्वम् अतु प्रतिष्ठित्वि' इत्येव साधीयान् पा० प्रतीयत । तु० G मूचिनो मूपा० टि०, ९ ।

२६, ३६, शाआ ६, ९, -न्यै ऐ  
 ७, ६, शा ४, ५, १०, ७, १३, २,  
 ८, १, तै १, ३, ३, १, ३, ७, ३, ५,  
 जै १७५, ४ १, २, ४, १, -न्यै ङ  
 न्यै ऐ ४, २, ७, -न्यौ जै १, ८  
 अन्य कु- -केपास् तै २, ५, ८, २  
 अन्य-कृत- तम् तै ३, ७, १०, २,  
 तंआ २, ३, १, -तेष्व दा ३,  
 ६, ३, ७  
 अन्य क्षेत्र- म् ता ९, ०, १  
 अन्य-वन- ना गो १, ३, १८  
 अन्य-जन्व- म् या ९, ४  
 अन्य-तम- म दा २६, ५, शाआ  
 ३, १  
 अन्य तरु, रव, रा- र ऐ १, १४,<sup>३</sup>  
 दा १, २, १, १, ४, ४, ८, ३, ३, ४,  
 ११, ४, १, ४, ४, २, १, ३, ४, १, ३,  
 १, ९, १२, १, ६, १९, १२, २, ३,  
 ७, ५, १, ५, का ०, १, ६, १, तै १, ०,  
 ६, ७, जै १३, १, १३, २, २, ०, ६, ना  
 ७, ०, ३, गो १, ३, ०, -र ङव तै  
 १३८, -रव शा ३, ४, दा १, ४,  
 १, ३, २, ६, १, ७, ३, ३, ४, ८, ४,  
 २, ५, ५, ६, ४, ५, २०, का १, ६,  
 १, ६, -रम् दा ३, २, २, १, ४, ४, ४,  
 ९, ४, १, २, ११, २, १, ४, ५, ४,  
 ३, ५, ११, ५, १, ०, तै १, २, ६, ३,  
 गो १, ३, ०, जै ५९, १९, ०,<sup>३</sup>  
 -रव्य दा १०, ४, २, ४, -रा दा  
 ७, १, ०, १९, जै २०३, -राव  
 तै ३, ७, १, ६, -राभि ऐ ३,  
 ४, ८, -रास् ऐ ७, ४, दा ३, ६,  
 ०, १०, ८, ३, २, ९, ४, ५, ३, ७,  
 १, ०, १९, जै ००३, जै ३, २,  
 ३, १, २, ४, २, ३, ३, -रे गा ८,  
 ९, -रेण दा २, ५, २, ३, ७, ३८,  
 का १, ५, १, ३, ३, ४  
 अन्य ऋ तम् ( ) शाआ ५ ८,  
 दा १, ६, ३, ०, ९, ७, ४, १०, ४, १, १,  
 १२, ४, ०, ६, ६, ३, १, ३, ४, तै १,  
 २, ९, ३

अन्य तर तस् ( ) पक्षस्- -असा  
 दा ७, ७  
 अन्य तर-तो( तम) उयोतिस्- -ति  
 गो १, ४, २०  
 अन्य तरतो( तस्) द(न्त-)-ता-  
 ना दा १, ६, ३, २, ९, ३०  
 अन्य तर तो( तस )नमस्कार-  
 रा दा ९, १, १, २०  
 अन्य तर तो( तम् )युक्त- म् जा  
 ५, ४, ५, ००  
 अन्य तस् ( )दा २, ५, ०, ०, ९, १४,  
 ६, ९, ३, ४, का १, ५, १, २६, जै  
 ४७<sup>३</sup>  
 अन्य त ङ्युक्(√ङ्यु)- व दा  
 ६, ०, ३, ३, ४,  
 अन्य त ङ्क्ष दा ११, ५, १, ४  
 अन्य त( सृट् ल्यप-)-स्य जायिन्  
 (√जि)- यी शाआ ६, ७, दा  
 १४, ५ १, ६  
 अन्य तो( तस्)अ य ऋमि(-मिन्  
 -)-जी- गी तै १, ६, १, १  
 अन्य तो( तस् )पातिन्- -ती दा  
 १, ६, ३, ३, ३  
 अन्य तो( तस् )उयोतिस्- ति  
 गा १२, २, ०, १, -तिप दा १२,  
 ०, २, १  
 अन्य तो( तस् )द्वक् (←दन्त)-  
 र्व जै १६१<sup>३</sup>  
 अन्य तो( तस् )दन्त- दन्ता  
 जै २५, १३०  
 अन्य तो( तस् )द्वार- म् जै ४  
 १, ९, ३, २,  
 अन्य तो( तस )मुख- च दा  
 २, ६ ३ १० का १, ६, ३, १०  
 अन्य तो( तस्)अ )रष्य- ष्याय  
 तै ३, ११, १  
 अन्य ऋ ऐ १, ३, २, ७ ३, ४९, ७,  
 ३, ४, दा १, ५, ५, २९, ५, दांआ  
 ७ ७, दा ३, ३, ०, २, ७, ५, १,  
 २, ५, ६, ३, २, ०, १, ४, १०, ०, ०,  
 १, २, १, ०, २ १०, ४, ३, ०, १, ०, ३, १

०, ७, ९, ३, ५, १३, १, ३, ६, १४,  
 १, १, १, ०, ३, २, ४, २, ०, ५, १, ५, ४,  
 ६, ७, ३, ७, तै २, ७, ९, १, ३,  
 ०, १०, ३, ३, २, ३, ४, ७, ११, २, ८,  
 ८, ३, ९, ४, ४, ता २४, १६, ४, म  
 १, १, १३, जै १, १३, १, ३, जै  
 ११२, सा १, १, १३, ४, १, ३, १,  
 २, गो १, १, २९  
 अन्य ऋ मनस्- ना दा १४, ४,  
 ३, ८  
 अन्य धा ऐ ७, १, दा २, ९, दा  
 १, ६, १, ४, ४, ६, १, ९, १०, ८, ४,  
 ४, ०, ६, ०, १८, १३, ५, ३, ५, जै ४  
 १, ९, ३, २, जै १३२, १६६, १, ४, ४,  
 सा १, ५, १५, अन्य धाऽअन्य धा  
 दा २, ३, ०, १, ४, अन्य धाऽइव दा  
 १, ८, १, २, ५ जै १६४  
 अन्य धा नीलिङ्- क गो १,  
 ३, १८  
 अन्य दावृ- तारम् गो १, १, ३९  
 अन्य देव ल्य- ल्य ऐ २, १०, ४,  
 २६, -त्यम् शा १२, ६, -र्या दा  
 १०, ७, ०, १६<sup>३</sup>  
 अन्य द्र वत- तस्य तंआ ४, ११, ४  
 अन्य मनस्- मना ऐ २, ५, ०८  
 अन्य ताट्टीय(-ट्ट+छ)- य दा ५,  
 ३, ४, ९, -यम् दा ५, ३, ४, ९  
 अन्य व्रत- तस्य दा १४, ३, १, १९<sup>३</sup>  
 अन्य( न्यऽअ )न्या(←न्य)- न्या  
 ऐ ३, २, तै २, ७, १२, २, -न्याम्  
 जै १८  
 अन्ये घ ऐ ५, २, २, दा २, ९  
 अन्यो( न्यऽअ )दयो(←य)- दयो  
 ऐ ३, २, ७  
 रन्वा( न्य ऽअ)-व, न्या- न्य  
 दा २, ८, तै १, २, ३, ४, ३, ५, १३,  
 ०, ता ४, ३, ५ ८, -न्यम् एआ  
 ३, १, ६, दा १३, ९, दांआ ७,  
 १९, का ०, १, ३, १०, १२, ४, १४,  
 १६, तंआ १, ६, १, ता २, ३, ४, ९,  
 ३, गो ० ३, ८, जै ९०, १५०,<sup>३</sup>

-न्यस्मिन् ए ४, २५, शा २६,  
 २, जेठ १, १३, ०, ३, -न्यस्मै  
 तै १, ३, २, १, तैआ १, ६, ३, ता  
 ७, ०, १, य ३७, -न्यस्य ए ४,  
 २७, ५, ९, शा २७, ७, ता २,  
 ३, ७, १०, ५, ३, जेठ ३, ६, १, १,  
 जै ३८, ७, १, २७, -न्यस्यै जैठ  
 ४, ८, १, ३, -न्याम् ता २४,  
 ११, ०

१, १, १, १४, २, १२, ०, ०, २, ११, १,  
 ४, १६, ६, ३, २, ०, ३, ११, ६,  
 ०, १८, ३, १, २, १९, ३, १, ७,  
 ५, १, ३५, ६, १, १९, ६, ३, ०, ९, ४,  
 ५, ७, ७, ५, १, ५, ५, ६, ४, ३, १, १,  
 ७, १, १, १३, ८, ०, २, ७, ८,  
 ९, १, २, २, ३, १०, १३, ०, ०,  
 ०, १, २, २, ५, ४, १, १०, ३, ९,  
 ११, ३, १, ३, ४, ४, ४, ५, ३, २, ५,  
 १०, ४, १, १, ८, ४, २, २, ३, ४, १,  
 ९, ८, ०, १२, १४, ३, १, २, ५, ४,  
 २८, का १, १, १, ०, २, ३, ९, २, १,  
 १, ११, ३, ०, २, १, २, ८, ०, ९, ४,  
 ३, १, १, १, ३, १, ०, २, १, ७, ४, ३, ४,  
 ३, २, ८, १, ०, ३, २, ३, ४, ६, १०,  
 ४, ७, ४, १७, ९, ७, १, तैआ १,  
 २७, ७, ३, ०, १, ६, ६, १, १, ०, २,  
 जैठ १, १, ३, ८, ता २, ३, ०,  
 ६, १०, गो १, १, ३, ७, ३, ९, २, २,  
 ९, २, १, ३, ४, ६, अन्वय ए ४,  
 २०, ऐआ २, ४, १, शा २०, १,  
 वा १, ०, ३, १, २, २, ३, ११, ३, ७,  
 ४, ४, ४, ०, २, १, ५, १, ४, ०,  
 ६, १, १, १०, १२, ३, ११, ४,  
 २, २, ७, ४, ३, ४, ८, २, २, ३, ७,  
 ३, ०, १४, ९, १, ०, ५, ४, १, १०,  
 ११, ५, ४, ४, ८, ४, ६, १२, १, २,  
 २, ९, २, ८, १, ३, ३, ३, १४, ३, १,  
 २, ८, २, १, ३, ४, ३, २, ९, ६, ७, ८,  
 ना १, २, ३, ९, ३, ४, १, २, २, ३, ३,  
 १, १, तै १, २, १, ४, २, ३, ९, ०,  
 ६, २, १, ३, १, ५, ४, २, ८, २, १०,  
 ७, १४, १, ०, ८, २, १, ६, ४, ७,  
 ३, १७, ५, १, १, २, २, ६, तैआ १, २, ३,  
 ८, २, ४, ४, ३, १, १, ३, १, ३, १,  
 ४, १०, १, ८, १, १, १०, १, ३,  
 १२, ता ७, ८, ३, ९, २०, जैठ  
 १, १८, ४, १४, गो १, १, २९,  
 अण्डइति गो १, १, २९, अणु  
 ए १, ०२, २, २०, ३, १८,

४, २०, २९, ३१, ५, १, ४, ६, १२,  
 १६, १८, ०, ७, २९, ऐआ १, २, १,  
 २, ४, ३, शा २, १, २, ४, ३, ६, ८, १,  
 ६, १४, ८, १, ७, २, १, १, ०, १, ३,  
 ७, १, ०, ३, १, ८, ९, २०, ४, २, १, ४,  
 २, ३, ८, शाआ १, ८, १०, ७, १, १, १,  
 वा १, १, १, १, १, १, १, १, १, १, १, ७,  
 १८, ३, ५, ०, ३, १, ८, ३, १, ०, ५,  
 ६, ४, ५, ७, १, १, ८, ४, १, ७, २, १, १,  
 २, ४, ५, ३, १, १, ६, ८, १, ४, ३, ६, १,  
 ४, ८, ३, १, ३, १, ०, १, ७, ३, १, ७,  
 ७, ४, ४, ९, ३, १, ८, १, ८, ४, ५, १,  
 ३, ५, ०, १, ४, ६, ७, १, २, ७, ३, ४, १,  
 ३, ४, २, २, ६, १, १, ९, १०, ४, ८,  
 ३, १, १०, ४, ३, १, २, ५, १, १, २, ८,  
 २, २, ६, ८, ११, ७, २, ४, ७, ८,  
 ११, ३, १, ९, २०, २, १, ४, ४, १, ६,  
 १३, ५, ०, ४, ०, ८, ०, ३, ६, ३,  
 ०, ५, ६, ९, २, १, १, ९, १०, १, ३,  
 २, ६, १, ५, ११, ११, १, ५, ३, ६,  
 १, ८, २, ४, ७, ०, १, ३, ४, ७, ४, १,  
 ९, ६, ६, १, ११, १३, ७, २, १, १, २,  
 १, ३, १, ३, ४, २, ८, ५, १, ८, २, १, ४,  
 १, ५, ८, १, ८, ९, २, ६, ९, १२, ३, ७,  
 १३, १, १, ४, २, ७, १, ३, १, ४, १, ५,  
 ८, १, ९, ४, ५, १४, १, २, ८, ३, १,  
 १, ४, २, ७, ६, ७, ८, ९, ४, ५, वा १,  
 १, १, ०, ३, ३, १, १, ९, ६, १, ३, ०,  
 २, ८, ३, ५, २, १, १, १, ९, ११,  
 १, ४, २, १, २, १, १, १, १, १, १,  
 १, १, ३, १, ४, ३, ३, ६, ०, ५, १, ९,  
 १०, ५, ८, २, ५, २, १, ४, ९, ३, १, ०,  
 ४, २, ९, ७, ७, ५, ४, ७, ८, ६, १, ६,  
 ५, ९, १, ७, १, ७, ३, ८, १, ६, १, ०, ८,  
 ३, १, ६, १, ४, ८, १, २, ३, ०, ४, १, १,  
 २, ३, १, १, १, १, ८, १, ४, १०, ३,  
 ४, ५, ६, ६, २, १०, ४, १०, ९, ३,  
 १, १, ५, ३, तैआ १, १, १, ८, २, २, १,  
 १, २, ३, ४, २, ५, २, ३, १०, १, १, ३, १,  
 ४, ४, २, ४, ०, १, ६, ८, ९, ९, ५,

२अन्यो( षड्अ)न्यु,न्या- न्यम्  
 वा १, १, ५, ५, ७, २०, २, १, १, ५, १, ७,  
 ३, ४, १, २, ४, ३, १, ७, १, १, ३, ८, ४,  
 १, १, ८, ८, ६, १, १, ६, १, २, ३, १, १,  
 ८, ०, ३, ०, १, ३, १, ६, १, का २, १, ३,  
 १०, १, २, ४, १, ४, १, ६, न्यस्मिन् वा  
 ७, १, १, २, ७, १, १, ३, ५, १, ०, ३, १  
 ९, १, १, ८, २, ६, २, ०, -न्यस्मै  
 वा ६, ५, २, २, २, -न्यस्य वा ३, ४,  
 २, १, ४, ४, ५, २, ३, -न्यस्या वा  
 ५, ३, ४, २, १, -न्यस्यै वा ७, ३, ४,  
 २, १, -न्येन वा ७, ४, १, २, ०

अन्यद्भवत- म् ए ४, १९

अन्यद्वचन- नाय वा २७, ११

अन्यद(ख→)वा- ह्या गो २,  
 ६, १

अन्यद( ख+यत→)ह्यया-  
 ह्यया ए ६, १९

अन्यना- नम् वा २, १, १, १, ३,  
 १, १, ३, ३, ९ -ना वा ४, ५, ८,  
 १, ६, ८, ५, ३, ८, -ना वा ४, ५,  
 ८, १, ६, ७, २, ३, ३, ९, -नेन वा  
 १, २, ३, ५, १, ३

अन्यनातिरिक्ता- कम् वा  
 १, १, २, ३, ९, -नेन वा १, १, २,  
 ३, ९

अन्यनातिरिक्ता( षड्अ)म्- ऋ  
 गो २, २, ५

अप- अङि ए १, ३, ३, ३, ६, ७,  
 ५, ८, ७, वा २, ४, ४, वाआ  
 १, ४, ०, १, ९, ७, १, ३, १, वा

†मो उपदिशति पुण्यस्तनमस्त्वमे ममाहवयमाद पाठ । ‡विचिन् 'कर्मणि' इत्यन्यादु ।



३,२,१३,४,४, ४,५, ७,५,२,६,  
 ४,१,३,८ १४,१५,६, ५,१,२,  
 ११,१,६, १,१६, २४,३, १,३,  
 ४,४,१, ५,४,५,७,१०, ९,८,६,  
 १,११, १२,१,३, १३,४,१,५,८,  
 ५,२,१४,१५,८, २,३६,३,१५,९,  
 २,४,५,६, ७,३,७,८, १३, १,१,४,  
 ८,१,९, १३, ३,५,४,५, ६, १४,  
 १,१,१४,२,९, २,२,५३,३,१,१३,  
 १७,२५, २७,२, १३,४,३,२०,  
 ५,२,३,५,२,६,६,१,७,८,९,१७,  
 २३,८,६,१,९,१,३,२,१४,४,१,  
 का १,१,१,२,३,३,९, ३,१,९,  
 ६,२,८, २,१,१,१, ९,१,२,१,१३,  
 १४,३,२,५, ३,१,२, ८,२,२,९,  
 ३,२०,४,३, तै १,१,३,५,८,६,२,  
 २,१, १, १८,४, ३, ३,६, ८,३,  
 ५,१,१,७,६,१,३,८,९,१, २,१,  
 ५,१,२,०,३,३,६,१,४, ३, ११,  
 ६,७,५,३,३,४,२,५,२, ८, ५,६,  
 ६,६,२,३,४,७,१,४, ८, ३, ४,  
 ९,३, ३,१,२,३,४,५ ४, ७, ३,  
 १२, ४, १, २, ३, ५, १,२, ३,  
 ७,८,१,२, ३,९,१४,१५, ३,२  
 १,४,५,६,१,३,९,४, १०,३, ७,  
 ३,४,५,४,२,६,४,२०,७, ६, ८,  
 ९,१२, ६,१४,१,२, ८,२,१, ६,  
 २,१७,५,९,७, ५, १, १०, ८, ६,  
 १२,१,१,२,६, ९, तैआ १, १,  
 ३,८,१,१६,१,०,१,३,२२,२ ३,  
 ४,५, ६,७,८, १२,२३,१,४, ८,  
 २४, १, २, ४, २६, ४, ५, ७,  
 २७,६,३०,१,३१, ६, २,२, १,  
 ३,१,३,६,१,८,१,९ ७,१०, ३,  
 १४,२,४,११,७,८, ४२, ४, ५,  
 ७,९, ११,१०,६, ६, ४,१,५,२,  
 ११,२,७,३,२,४,३,७,१,८,१,१,  
 ९,८, १, १०, १,३, ११, १२,  
 १४,१५,१,२२,१,३,३,१, २७,  
 १,२८,१, ता १,२,९,७,९,२०,  
 ८,७,८,९, ९,१,४, १३, ४,८,९,

१६,२१,१०,२०, ५ २,४,५,६,  
 ७,१०,३,१, जैठ १,१,७,७,६,  
 २,२,३,२,९,१०, ११,८,१,९,२  
 ३,९,२, ५,११,१,५,९,१०,२,१,  
 १८,१, १,४,१४, ३,१,१,११,२,  
 ५,९,४,३,६,९,१,२,४,६,४,६,  
 ४, ११,१, १,९, १२,१,३,४, २,  
 १, म १,२,१५ ६,३, त ५, गो  
 १,१,७,२,९,३७, ३८,३,९,२,९,  
 १६,०२,२४,३,१,१४, ४, १०,  
 ५,२५,२,१,३, २२,२५,३,२, ४,  
 ६, याप डहन श ४, ७, ४, १८,  
 •भाप ऐ ८, ६, २७, छा ११,  
 ४,८, दा १,१,३, ७, ३, २, ७,  
 १९,८,२,३,९,३, २५, ४, ५,  
 २१,५,१,४,६, ६,८,२,३, तै ३,  
 ७,१२,६, ११, १,५, म २,८,५,  
 -आपाइ ऐआ २,१,८, वा ३,  
 ४,३,२२ आपोदेवत्य-आपोमय-  
 आपोहिष्ठीया, आपोरेवती,अद्र  
 अपाम् (नपात्) शा २६, १३, दा  
 ३,९,३,२५, ४,४,५,१२, तै १,  
 ३,५,४,७,१०,६  
 अपो( प जन)-नष्ठीया( प्तु+छ)-  
 -यम् ऐ २,१९, -या ऐ २,१६,  
 ता २१,१४,१५,२५,१०,१५  
 अप्तु(प+त्त्व)- -म् गो १,१,२  
 अप्तु(प+यत्)- -प्या तै २, ८,  
 ६,४  
 अत्सरस् अद्र  
 अप्तु-क्षिव- -त श ४,२,२,९  
 अप्तु-चर- -म् या २०, १, तै  
 ३,१२,७,३  
 अप्तु ज- -त तै ३, ८, ४, ३,  
 १९,२,२०,४  
 अप्तु तु- -ना श ७, ५, २,  
 १८, १३, २,३, १९,७, १०, ३,  
 १, ३  
 अप्तु-मुव- -मत् ऐ ७,७, दा  
 १२,४,४,४, तैआ १०,१,१२,  
 -मन्तो शा १८,१०

अप्तु मुती- -तीश्याम् श ९,  
 ४,४,१३.  
 अप्तु-योनि- -नि श १३,३,७,  
 १९,७, १०,३,१,३, तै ३,८, ४,  
 ३,१९,२,२०,४  
 अप्तु-पुद्- -द ऐ ८, ६; -दम्  
 श ७,१,७,५, तै १,३,९,३, -त्रे  
 श ९,२,१,८,९  
 अप्तु मा(√त्न)- -पा तैआ १,  
 १२,५  
 अप्तु-पोस- -ना श ४, ४,  
 ३,१३  
 अप ऐ ८,१०, दा १४, ३, १, १९,  
 तै ३,२,५,१, तैआ ४, ११, ४,  
 ५,९,७, जै २०८, म १, २,५,  
 सा २,८,१  
 अप वीतित(√कृत)- -म् गो १,  
 २,५  
 अप/कृ, अप/करत् तै ३, ७, १०,  
 ५, अप -(करत्) तै ३, ७,  
 १०,६  
 अप/कृप्, अप/पंनि जैठ ३, ३,  
 ४,२  
 अप कृपत्- -यन्त तै १, ५,  
 १, ५  
 अप/क्रम, अप/कामति दा ३, ६, १,  
 ३,४,६,९,४,५,४, ३, ११, १२,  
 ४,१,१०,७,२,१,१३,१,५,१, २,  
 ९,१, तै २,३, ४,१, ७,३, ४,  
 ५, ६, अप/कामति श ३, ८,३,  
 १५,४, ५,५,४, २, २, जै ४२,  
 १४२, १४६, ता ९, ५, ६,  
 अप क्रामति श १२, ७, २,१,  
 १३,१,५,१,२,६,९, ९, १, तै  
 ३,९,७,१,१४,१, ता १६, १३,  
 ३, अप/कामति श ३,२,२,२३,  
 १३, ७,६,७,८, ५,९,९, तै १,  
 ४,४,८,७,१,३,९,४,७,६,१, जै  
 ४१, ता ९, १०,२, १२,४, २५,  
 अप -क्रामति श १३, १,७,९,  
 २,८,५, ९,१, ५, ७, १०, १४,१,

३,३२, तै ३,८,१०,३,४,९, ४,  
 ५,६,९,१,७,७,५, अचक्राम दा  
 १,१,४, १, १५, १६,७,३,६,५,  
 ७,६, ७, २,४,४, ३, ४,१,१७,  
 २,१,४,४,१,१, ५,७,३,८,४,३,  
 २,५,१,२,५,१,१, १४, १,१,७,  
 अचक्रामतु दा २,५,३, २, का  
 १,५,१, १, अचक्रामु दा २, ५,  
 ७, १, का १,५,१,२, म ७, ५,  
 १०, अचक्रामिष्याम जै १३६,  
 धवक्रामत् ता ६, १,४, ५, १०,  
 अक्रामत् ऐ ४, २६, शा  
 १, ७, दा २,३,४, २, ३, ४,  
 ५, ३, ९, २, २, ८, ४, ६, ९, ३,  
 १३, १, १, ४, तै १, १, २, ३,  
 २, १, २, १, २, २, ३, ५, ८, १,  
 ३,४,१,३, ४, ५, ३, ९, १, १,  
 तैआ ७,१,२,३,१, ३, ता ६,  
 ५,५,१८,७,५,६, ११,५, १०, ८,  
 ८,११,१०,१३, ५, १३, १४, ३,  
 १०, १८, ९, १, जै ४०, १३६,  
 १४२, १८०, अक्रामताम् तै  
 ७,३, १,१,२,२, ७, १, जै १७,  
 अक्रामन् दा ४, १,४, ८, १३,  
 १, ७, १, तै १, ६, ४, १, ७,  
 ७, १, १, २, ७, तैआ ५, ७, १,  
 ता ६, ७, १९, ७, १, ३, १०,  
 १३, १८, १, ३५ १७, १०, २, २०,  
 ३, २, जै ४१, १, १३६, १८०,  
 १८५, १९०, अक्रामेत् दा १,  
 ५, ३, ६, ७, ३, ५, १, १७, जै ६२,  
 १४७, अच क्रामेत् दा १३, १,  
 ५, ७, ३, ५ तै ३, ९, १४, ३,  
 अक्रामेयु दा ६, ६, ३, ३  
 अचक्रामेयु दा ४, ३, ३, ११ ६,  
 ६, ३, ३, जै ४१, ५१, अक्रामिष  
 जै १८०, अचक्रमीत् तै ३,  
 ७, ५, ५, अक्राममीत् तै १८०,  
 अचक्रमी जै ९६,  
 अचक्रामयति ता १७, ४, २७  
 अचक्रामिषि दा ४ ६, ९, ३,

५, १६, अचक्रामिषन्ति दा ४,  
 ६, ९, ३, अचक्रामिषाद् दा ४  
 ४, ६, ९, १६, अचक्रामिषत् दा  
 ४, ६, ९, १, अचक्रामिषन् दा ४  
 ६, ९, १  
 अच क्राम् - मात् दा ४, ३, ११,  
 अच क्रामण - न् दा १, ७, ५, ८,  
 ९, ७, ७, ३, ८, ३, ५, १, १५, ११, १,  
 ५, ४  
 अच क्रामितुम् दा ३, ५, १, १७  
 अच क्रामितो जै १४४  
 अच क्राम्यते २, ३, ४, ५, ७, ४,  
 ३, ३, ६, अच क्राम्यडव्य दा ३, ८,  
 ५, ११  
 अच क्रान्त, न्ता - न्त जै ४२,  
 -न्तम् जै १८०, -न्ता दा  
 २३, ७, -न्तौ ता ६, १०, ५, ७,  
 ६, १७  
 अच क्रान्त-तेजस् - जालि गो १,  
 १, २८  
 अच क्रान्त मेघ - धा दा १, २,  
 ३, ९  
 अच क्रान्तमेघम् - स का २, २,  
 १, २७  
 अच क्राम(त्-→)न्ती ता २,  
 १३, २  
 अच क्रामम् (गमुद्) जै १४३,  
 -मम्डव्य जै १०१  
 अच क्रामु(क्-→)ता ता १८, ५, १६  
 अच/क्री, अचक्रीणीयात् दा १४,  
 १, ४, ७  
 अच/रक्षि, अचक्षीयते दा १, ६, ३,  
 २४, ७, २, २, २, १, १, ५, ४, ८,  
 १५, १८, अच क्षीयते दा ८, ४,  
 १, १०, १४, ४, ३, २२, ७, ३,  
 अचक्षीयति तैआ १ १८, १,  
 अचक्षीयस् दा १४, ९, १, १९ अच-  
 क्षया दाआ ४, ९, तैआ १,  
 १४, ७  
 अच क्षय भात् - ज रा ७, ६  
 अच क्षीयमान - गम् ता २०,

१०, ८, -णस्य दा १०, ४,  
 २, १७  
 अच क्षीयमाण पक्ष - क्षम् दा १४,  
 ९, १, १९, -क्षस्य दा ११, १, ५, ४,  
 -शात् दा १४, ९, १, १९  
 अच/क्षि, अचक्षायति तै ३, ७, १, ३,  
 अचक्षयित् तै ३, ७, १, ३, ५  
 अच/गम्, अच - गच्छन्ति गो २,  
 ७, १६, अचगच्छन्तात् तैआ  
 १०, १, १३, अच गच्छेत् ऐ ३,  
 १९  
 अच गमन - म् जै १७  
 अच गर अभिगर, द्र  
 अच गान् - म् तै ३, ४, १४, १  
 अच/गा, अचगात् दा २, ३, ४,  
 २६, का १, ४, १, २०, अचगा  
 ऐ ७, १७  
 अच/गृह, अचगृहन्ति जै १८५,  
 अचगृहव तैआ १, ११, ३  
 अच/गै, अचगायत गो २, २, १४  
 अच/ग्रह, अचग्रहन्ति दा १, ८, ३,  
 १६  
 अच गृह्य दा २, ५, २, ४२, ४, १,  
 ३, १९, ३, ५, १७, का १, ५, १,  
 ३७  
 अच-घाटलीका जै १६५  
 अच घाटिला - लानि ता ७, ६, ८  
 अच घात(वह्व) - त दा ११, ५,  
 ५, १  
 अच/घाव(→चि), अचघायन्ति दा  
 ३, ४, १३, अचघायन्ति तै १, १, २,  
 ७, तै १३३, अचघायाम् जै  
 १३३, अचघायम् तै २, ७, १८,  
 १ जै १८, १३३, अचघायिषु  
 तै ७, ७, १८, ७, जै १८  
 अच घित - त दा ३, ५, १, ३, ४,  
 ६, ता १०, ९, २, -तम् जै  
 १३४, -ता जै १३४  
 अच घित तम - म तै ३, ८, ७,  
 २, -मा तै ३, ८, ७,  
 अच घिति - घिति तैआ १, ३, ४,  
 १,

४,२<sup>३</sup>, दा ११,२,७,१०,१२,७,१,  
 ९, तै २,६,५, ५, ३, ७, ७, ८,  
 १०, ९, ५, तैआ ३, ९, २, जै  
 १३३<sup>३</sup>, ता १९, ८, १, ९, १,  
 २५ १८, ४, जैउ १, ४, ३, ३,  
 १०, ५, ५, -चितिम् ऐ ८ २६,  
 शाआ १२,३, दा ३, ४, १, ५,  
 १२,७,२, १४, तै २, ६, १४, ६,  
 ३,८,७,२, तैआ ५, २, १२, ४,  
 ८, जै १३३<sup>३</sup>, ता १९, ८, १  
 २, ३, ५, ९, १, ३, जैउ १, १२,  
 ५, ५, ५ ४, ३, -चिति दा १०,  
 ६, १, २, जैउ ४, ६, १, ३, जै ६,  
 -चिते जै १३४ -चितेता १९,  
 ८, १, -चिते ऐआ १, ४, २, दा  
 १४, ४, ३, २, २, म १, ७, ४  
 अप चिति काम- म ता १९  
 ८, १, १, १  
 अप चिति मत्व-मान् दा ११,  
 २, ७, ११<sup>३</sup>, जैउ १, १२, ५, ५  
 तै/अपचित्य, अपचित्यति तैआ  
 ६, ५ ३  
 अप/चित्, अपचेनयाति दा १, ८, ३,  
 २२, तै ३, ३, ९, ६  
 अप चेतम्- तस तै ३, ११, १  
 अप/चित्, अपचित्नुति दा ३, ६,  
 ४, ११, अप चित्नुति जै १६०  
 अप अचित्नुत् जै १६०  
 अपचित्नुति ऐ १, १३, दा ३ ७,  
 १, ९, २४  
 अप चित्नु- दृष्टव दा ५, ३ ४,  
 ९, ता ११ ११ २ १३, ६, २  
 १४ ६ १, १८ ६ २  
 अप चित्नु ऐ ५, १०, दा १, ७  
 १, ३  
 अप/जन्, अपचिरे शां ०८, ०  
 अप/चित्, अपचित्नुति दा १०, ७ १,  
 ४ १३ ३, ५ १ ३ १ १४ ४ ३, ६

ता १६, ६, ५, जै १२४, अप-  
 जयति दा १०, १, ४, १४, अप  
 जयति शाआ १३, १, दा १०,  
 ६, १, ४, २, ६, ७, ८, ९, ११, ५, ८,  
 ११, ३, ३, ७, ४, ३, ०, १२, ३, ४,  
 ११, ९, ३, ११, १ २, १८, ४, ३, ६,  
 ६, ३, १०, ३, २, तै २, १, ६, ५,  
 ३, १०, १०, ५, ११, ८, ६, तैआ  
 १, ८, ७, २, १४, १, १९, १, ता  
 २७, १, ५, ४, अप (जयति) दा  
 ११, ३, ३, ७, अपजेपत जै ६,  
 अपजयत् ता २, १, ६, ५, ३, १२,  
 ५ ४, अप अजयत् तै ३, ११,  
 ८, ५, अपजयत् दा ३, ६, १, २८,  
 अपजयन् दा ३, ६, १ २९, ४, ३,  
 ४, २०, अप अजयन् ता २७,  
 १५, ४, अप जयेम तै २, ४, ७, ५  
 अप जय- म् ४, २, ३  
 अप चिति- म् तै ३, ११, ८, ५  
 अप जिघामत्, अप जिघासमान,  
 धन जिघासु, अप/हन द्र  
 अप/तक्ष, अपतक्ष्णुति दा ३ ७,  
 १, ८  
 अप/तम् अप अतामिष्टाम् जै १७  
 अप/तम् अप ताति जैउ ४, १२  
 २, ६  
 अप/दा, अपदान्तु म १ ३, १२  
 अप/दु, अपदन्प दा ४, २, १ ७  
 अपाद्रवत् गो २, ३, १०, अपा  
 द्रवन् गो २, ११  
 अप/धाव अपाधावर् जै ७४  
 अपधावर् दा ४, १, १, ६  
 अप ध्रुवत्- ता ४ १, १, २६  
 अप ध्रु- म् तै १, ६, ५, १  
 अप/ध्वत्, अपध्वत्ति गो १, १,  
 २८  
 अप ध्वत्, स्ता- स्त गो २, २,  
 ७, -स्ता गो १, १ २८ -स्त

तैआ १, ४, २  
 १ अप ध्यान- -म् जैउ १, १६, ३, ८  
 अप नत्(√नम्)- त दा १०, १,  
 दा ११, ७, ३, ३  
 अप नत्(√नम्) दा ३०, ५  
 अप/नत्, अपनहामि तै २, ४, २,  
 २, ३<sup>३</sup>  
 अप निधन- नाम्याम् जै ३०, -ने  
 जै ३०, -नेन जै १८<sup>३</sup>  
 अपनि/धा, अपनिदधे दा ३, ९,  
 ४, २२  
 अप नि धाय दा ४, ३, ३, ८<sup>३</sup>, ४,  
 १४, जैउ १, २, १, ६, जै ३४<sup>३</sup>, ३७<sup>३</sup>  
 अप नि दित- त दा ७, १,  
 ४, १०  
 अप-ति/ली, अपन्यलयन् दा ४,  
 १, ३, १  
 अप/सुद, अपसुदते तै १, ५, ९, ७,  
 अपसुदन्ति तैआ १०, ६३, १,  
 अपसुदोद गो १, २, १७, २, ३,  
 १९, अप सुदस्व ऐ ६, २०,  
 तै २, ४, १, ३, ३, ५, ८, ११, तैआ  
 १०, १, ११, अप<sup>३</sup> (सुदस्व) ऐ  
 ६, २२, तै २, ४, १, ३, अपसुदताम्  
 दा १, ८, ३, १, ३, ४, अप  
 सुदताम् तै ३, १, १, १०, १२,  
 अप सुदेताम् तै ३, ७, ६, १४  
 अपानुदन्त तैआ १०, ६३, १<sup>३</sup>  
 अप सुच- चौ तै १, १, ५  
 अप सुच व(मसुप-वर्- )वी-  
 म् दां २९, ४  
 अप सुति- री दां २९, ४, तां  
 १२, ४, १०  
 अप परा जेतो (√जि) दांआ १, ८  
 अप प्र/सूप, अपप्रसपति तैआ १,  
 १४, ३, ४, अपप्रसपति तैआ १,  
 १४, २, ३<sup>३</sup>; अपप्रसूप तैआ १, १४,  
 ४<sup>३</sup> अपप्रसूप तैआ १, १४, २, ३<sup>३</sup>,

† क-तापु चित्तादा अप/वय पयव ॥ माथा द ॥ मु गावन्स्व 'अप/सुपयति' दान योजना  
 एतद्विधेयानि-या । § Or-अनु 'अप/ध्यात्'-द-धर तापु प्र तापते । अपया 'अप/ध्यात्' कजुदि' द-धर गाम्भो  
 निर्देय । एतन्नि/धायोर् द ।

अप/प्र, अपवयते श ५, ४, ३, २, ३,  
 अपप्रमुविरे श ९, ५, १, २, ७  
 अप प्रे(√इ), अपप्रयन्ति श २, ३, १,  
 ७, १२, ४, ४, ६, ७, अपप्रयन्ति  
 श २, ३, १, ७, १२, ४, ४, ६,  
 का १, ३, १, ३, अप प्रयन्ति  
 का १, ३, १, ३  
 अप/प्लु, अपप्लवयति श ३, ९, ३,  
 २६, १२, ९, २, ७, तै ३, ८, ४, ३, ३  
 अप/वध्, अप अवीभत्सन्त ए  
 ३, ३०†  
 अप बर्हिष्-प श २, ६, १, २, ३,  
 ४, ४, ५, १, ४, १९, का १, ६, १,  
 १५, तै १, ६, ९, २, -पौ श २,  
 ६, १, ४, ४, ४, ४, ५, १९, का १,  
 ६, १, २९, तै १, ६, ९, १०  
 अप/वाध्, अपवाधते ऐ १, १३, ८,  
 २७, अपवाधस्व तै २, ८, २, ७  
 अप वाधमान, ना- न शा १०,  
 २, तै १, २, १, २, १, -ना श ९,  
 २, ३, ८, -नौ तै २, ८, ४, ५, ३,  
 १, १, १२  
 अप/भञ्ज्, अपभजते ता ८, १, ११,  
 अपभजै जै १५६, अपाभञ्ज  
 श ३, ८, २, २९  
 अप-भजय ता ९, ३, १  
 अप भ(य→)या ऐ ५, २५, शा  
 २७, ५, †  
 अप भुरणी-नी नै १, ५, १, ५, ७,  
 ७, -नीभ्य तै ३, १, ५, १, ४, †  
 -नीषु तै १, ५, २, ९  
 अप/भिद्, अप भिन्वि ता १३,  
 ८, ४  
 अप/भृ(←ट्), अप भरन्तु तै  
 ३, १, २, १, १†  
 अप-भ्रतु- श तै १, ५, १, २, जै  
 १५६, -श इव ता १२, १०,  
 ३, १४, ४, २, ५, ३, ६, ३, १०, २,  
 २१, ९, १, ३

अप मित्य(√मा)-म् गो २, ४, ८,  
 अप/मृज्, अपमृष्टे श ७, २, ४,  
 १४, अपमाष्टि श ४, २, १, १४,  
 अप मृजते श १३, ८, ४, ४, †  
 अप मृज्महे तैजा ६, १, २,  
 अपामृजत श ७, २, ४, १४  
 ऋप मृजव म २, १, १४  
 अप मृष्ट- ष्ट श ४, २, १, १४  
 अप/युज्, अपयुज्ते श ७, ५, ३, ४  
 अप-युजव श ७, १, ४, ११  
 अप/राध्, अपराधोति श ४, ६, ३,  
 २, तै ३, ९, २, ३ अपराधोति  
 श ४, ६, ३, २, १३, २, ५, २, ता  
 १२, ४, १३, जैउ १, ६, १, ८,  
 अप राधोति श १३, २, ५, २,  
 अप राधोति श ७, ३, ५, २९,  
 अपराध्नुवाए ऐ ४, ९, तै ३, ९,  
 १०, २, अप राध्नुवाए ऐ ६,  
 ३६, अपरास्वीव श ११, १, ४,  
 ४, अप अरास्वी जै १५१,  
 अपराधा श १४, ९, १, ११  
 अप राधि- द्वि इव का १, १,  
 ४, ५  
 अप-राध- घ जैउ १, ४, २, ५  
 अप/रुध्, अपरुग्धि ऐ ७, ३०, †  
 जैउ २, २, २, ८, अप रुग्धि  
 ऐ ७, ३०, अपररुधे जै १००,  
 अपररुध् श १२, १, ३, १, अप  
 रुग्धाव तै ३, ७, ३, ३, अपर  
 रुग्धाव तै ३, ७, ३, ३  
 अप रुग्धते ता २, ३, ७ १०, ४  
 अप रुग्, द्वा- ड् श १२, ९,  
 ३, १, ३ जै ४०, ७८, १७८, ता  
 २, १, ४, ३, ७, ७, ६, १०, ४, १२,  
 १२, ६, १७, ३, २५, -द्वम् ता  
 १८, ५, ७, -द्वा तै ७, ३०  
 अप रुग् राग्य- न्वाय ता ७,  
 १०, ४  
 अप रुग्- ष्ट तै ७, ३०, तै ३,  
 १०, ४

७, ३, ३  
 अप-रुधमान- न ऐ ८, १०  
 अप रोध- ध जैउ २, २, २, ८  
 अप रूप- षम् तै ३, ७, २, ३  
 -पाणि ष ७, ८  
 अप(पडक)र्तु- ताँ ऐआ ५, ३, ३  
 अप-हालपव(√ल्प)- षते तआ  
 ६, २, १  
 अप/लुप्, अपलुगति श २, ४,  
 १, ८, ९, १३, का १, ४, २,  
 ४, ८, २  
 अप उववृ(√वन्)- षा श ४, ४,  
 ५, ५  
 अप/वद्, अपवदति शाया १, ८,  
 जै १०३ अप-वाद द्र  
 अप/वध्(←√ह्व), अप वध्या  
 तम् श १, २, ४, १७, अपावधीव  
 ३, ४, ४, २४, २, ५, १, अपावधीव  
 श ४, ३, ४, २, १, अपावधिपत  
 जैउ १, १८, २, १, अपावधी श  
 ३, ४, ४, २, ३, अपावधीम् तै १,  
 ५, ९, ५, ६, १  
 अपवर्ग- सं शा १५, १, -तौ  
 तैआ १, ३, २, ३  
 अप/वह्, अपावहन् तै १, ५, २, ९  
 अप वहल- न्त तै १, ५, १, ५  
 अपोद्य शाजा १०, ८  
 अप वाद्(√वद्)- द् शाभा ७, ११  
 अप/विच्, अपविन्ति श १, १,  
 ४, २, २, का २, १, ३, २, ३  
 अप/वृ, अपवृणोत् तैआ ४, ११,  
 ८, अपावृणोत् जै २०३, अपव  
 जै २०३, २०४  
 अप वृत्- न जैउ ३, २, ४, ४  
 अप वृत्त श १४, १, ५, १६  
 अप/वृत्, अपवृत्ते इव श १, ४,  
 १, ३, ८, अपवृत्ते इव श १, ४,  
 अप-वृत्ता(←त्) श ४, ६,  
 ९, २, १  
 एतयोर्वापिन्यमभित्त्वपि चिन्त्यम् ।

† 'अप-वीभत्सते' ए ३, ४६ अ ११ इत्यत्र चिन्त्यम् । अ ११, ए ११  
 ; 'अपावधीव' इति धाराणात्पठ ॥



अप/वृत्, अप अद्वृत्त वा ९, ४  
 अप/व, अपवाथते गो २, २, ४  
 अप/वेष्ट, अपवेष्टयत् ता १३, ५,  
 २२

अप वेष्टयत् - नृ ता १३, ५, २२  
 अप-वेष्टित - त जै ३, २, ४, ४  
 अप व्यादाय ( विऽआ/दा), वा ११,  
 ४, २, १०

अप-व्या(विऽआ)/ह, अपव्याहरेत्  
 वा १, ५, २, ८, १-१२, १४,  
 अपव्याहरेत् वा १, ५, २, १५,  
 का २, १, ३, १३, अपव्याहरेत्  
 वा १, ५, २, १३.

अप-नम - नृ गो १, ५, २५  
 अप शिरस् - रसा गो १, ३, १६, २,  
 २, ६, - रा: वा १४, २, २, ४८.  
 अप/शिष्, अपशिमिष्टि वा ७, ४,  
 २, १८, अपशिष्ण्यात् वा ७,  
 ४, २, १८

अप-शीर्षन् - णां वा १४, १, १,  
 १७, २, ३, ४४, ४९, तैवा ५, १,  
 ६, जै १८६

अप/शुच्, अप शोशुचत् तैआ  
 ६, १०, १, ११, १, २<sup>०</sup>  
 अप/क्षय्, अप शयिष्टन जै ५३  
 अप श्रित(व/धि) - त ऐआ ५, ३,  
 ३, वा १०, ५, २, १८, १९, तै  
 १, ५, ८, १

अप-स/क्रम्, अपसहक्रामति वा १,  
 ५, ३, ६

अप सरण-नुस्( ) वा १, ९, ३, ११  
 अप सहस्त्रि वा २, ६, १, १५, ३४, २,  
 १३, ३, २, १, १३, १३, ८, १, १९,  
 ३, ६, १४, १, ३, ३, १, वा १, ९, १,  
 ११, २३

अप सहस्रि षष्ठा(←ठ) - षामि  
 वा १३, ८, १, १९

अप/यिष्, अपसेधति जै २०५,  
 प ३, १, अपसेध वा २, १, ४,  
 ३, अप सेध वा १, २, १, ४,  
 वा २, १, ४, ३, तै २, ५, ८, ११,

अपासेधत् जै १, १८, १, १०,  
 अपसेधत् जै १, १, ५, ३  
 अप सेद्धम् जै १, १, ५, ४  
 अप-सेध(त्→)न्ती जै १, १,  
 ५, १

अप/सू, अप - सुव वा १३, ८,  
 ४, ४

अप सृद्धरी - नृ तै ३, ४, ११, १  
 अप स्रल्ल - ल ऽइव वा १, ७, ३,  
 २६

अप/स्रम्भ्, अपस्तम्भुयात् जै  
 १०९

अप/सृष्ट, अपसृष्टवत् वा २४, ३<sup>१</sup>.  
 अप/सृष्टष्, अपसृष्टेषाम् ऐ ६,  
 १५, जै १४८

अप/स्यन्द, अप स्यन्दताम् तैआ  
 ६, ११, २<sup>१</sup>

अप/हन्, अपहते ऐ ४, २२<sup>१</sup>, ५, १,  
 वा ४, १, वा १, २, ४, १७, ६, ४,  
 ९, ८, १०, ३, २, १, ३, ४, ४, ९, ४, ४,  
 १५, ७, २, १, ४, १, १३, १४, १५,  
 १६, ८, ५, १, ७, ९, १०, ११, १४,  
 १५, १६, १७, १८, २, २, ७, ८,  
 १३, २, २, १०, ११, ४, १, १३, ५,  
 १, १७, ६, १, ४, २, ४, ६, १५, १७,  
 १४, ३, १, २८, वा १, १, ३, ३,  
 ४, ८, ३, ४, ९, तै १, ५, ९, ६, ८,  
 १०, ३, ता ६ ४, ९, जै ८३<sup>१</sup>,  
 १३०, १८१, १९०, २०६<sup>१</sup>, २०८,  
 १ १, २<sup>१</sup>, अपहते वा १०, ४, ३,  
 २२, ११, १, ३, ७, ४, १, अपहते  
 वा ८, ५, १, ७, अप हते ऐ ४,  
 २२, २५, ५, १, २, ६, ४<sup>१</sup>, वा १,  
 ६, ४, ९, २, १, ३, ४, ४, ९, ८, २, ३,  
 १४, १२, ६, १, ३, ४, ५, ६,  
 ७, ८, ९, १०, ११, १२, १३, १४,  
 १५, १६, १७, १८, १९, २०, २१,  
 २२, २३, २४, २५, २६, २७, २८,  
 २९, ३०, ३१, ३२, ३३, ३४, ३५,  
 ३६, ७, १, १४, ९, २, ७, ८, १३,  
 ३, २, १०, ११, १२, ४, १, ३, ५, १,

१७, ६, १, ४, ५, २, ४, ६, १५, १७,  
 १४, ३, १, २८, का १, १, ३, ३, ४,  
 ९, तै २, ७, १८, ४, तां १२, ३, १३,  
 ६, १०, १२, १०, २२, १३, ५, २३,  
 ६, १०, ११, १०, १४, ५, २३, १२,  
 ७, १०, ५, २०, १७, ५, २, अप \*\*  
 (हते) ऐ २, २, २, जै ५३, अप \*  
 हते वा १३, २, २, १२, अपहताते  
 जै १२७, अपजित्ति वा २८, ८,  
 अपहते ऐ २, ३६, ६, ४, ३६,  
 एआ १, १, २, वा २४, २, ३,  
 २७, ६, वा ४, ६, ८, १८, अपमन  
 वा १२, ८, १, १७, ता २, ३, ४,  
 ९, ३, ४, ९, ५, २२, ९, ८, ८, जै  
 १४०<sup>१</sup>, १४६, अप म्र ता २३,  
 १६, ३, २५, १७, ३, अप \*\* हन्महे  
 वा ११, ५, ५, ३, अपहन्ति ऐ २,  
 १७, ३, ११, ४, ४, वा १८, १२,  
 वा १, १, २, ३, १५, ३, ५, ४, ४,  
 २१, २, १, ४, ३, १, ५, ५, १, ४, ६,  
 १, १५<sup>१</sup>, ७, १, २०, २, १, ३, ९, ३,  
 ८, ३, २, ४, ४, ३, ४, २, १, ४, ५, ८,  
 ५, ३, २, ३, ४, १, १०, ६, १, ३, ९,  
 २०, ३, ३, ७, ७, २, १, ६, ४, १२, ३,  
 २, ११, ४, ०, ३, ४, २, ७, ५, २, २८,  
 ४, १, ८, २, ३, १४, ९, १, २, १०, २,  
 ३, ६, ५, २, ३, १०, २, ३, ३, १३,  
 ५, ४, १, ८, १, ११, २, ३, १४, ३, १,  
 १२, १, ३, १६, वा १, १, ३, ८, ७,  
 १, २, ५, १२, ३, ०, २२, ३, ३, १०,  
 ४, ५, तै १, १, ३, १, २, ६, ६, ३, ३,  
 ४, ३, २, ९, ५, ६, ३, १०, १०, १,  
 ८, १५, १, १८, ७, तैआ ७, ९, ४,  
 तां ७, ५, १३, ६, १०, ७, ८, १, १०,  
 १७, ५, ४, ६, ६, २, १६, १०, गो १,  
 १, १५, ३, २, १, अपहत् ऐ ७, १२,  
 वा २, ३, ३, १३, ३, २, १, १४, २०,  
 ७, ३, २, २, ३, ७, २, १, ४, तै ५३,  
 अपहन्ति वां ९, १, ५, १०, १,  
 १७, १, ६, वा १, २, ४, १६, ३, ३,  
 १, ५, ६, १, १९, १८, ८, १, १७,

अपमन्ति ते ७, ३, ९, ७, ८, ९,  
 ता ४, ६, १३, १४, १५, १६, १७,  
 ५, अप् मन्ति श. ७, ५, २, ४, १,  
 अपहसि श ९, ४, ४, ४, अप  
 ह्य तैआ. १, २८, १, अपजज्ञे जै  
 १३०, अपजज्ञिरे ए ६, १, श  
 १, ५, ९, ६, ४, २, १, ५, तै १, ५,  
 ९, ५, अपजघान श ४, ३, ४,  
 २१, ६, ४, १, १०, १३, ५, ४, १,  
 अपजघान श ७, ४, १, १०,  
 अपजघन्तु शा २४, ३, श २,  
 ४, ३, ११, ४, १, ३, ८, अपहनिष्य  
 ष्ये ऐ ६, १, अपहनिष्यामहे श  
 ४, २, १, ६, अपहनिष्यति गो १,  
 १, २३, अपहन्तु श ७, ५, २,  
 ४, १, अपहन्नामहे श ४, २, १, ६  
 ७, २, १, ७, अप हन्तु तै १, २,  
 १, १, अपजहि श ४, ३, ४, २, १,  
 ५, २, ४, १६, म १, ४, १, ४,  
 अप जहि श १, ७, १, ४, ६, ४,  
 ४, १६, का २, १, ४, ३, तै ३,  
 १०, ८, १, अप हतम् श ४, ६,  
 ९, १४, अपहत म १, ४, ५,  
 अपहनाम श ६, ३, ३, ७, का १,  
 ३, २, ३, अपाहत ते ४, २, ५, ऐआ  
 १, २, २, श ८, ५, १, ६, १०, ११,  
 १५, १६, तै १, ७, १, ८, २, २, ९, ६,  
 ७, ८, अपाहत म ८, ५, १, ६, ९,  
 १४, ता ४, ९, ५, ७, ८, ८, १२,  
 ६, ९, १३, ५, २, ३, ६, १०, ११, १०,  
 १७, ५, ७, २, ७, १, ३, ५, ३,  
 जै १४६, अप महत श १,  
 ६, ४, ९, अपाज्ञाताम् जै २०६,  
 अपाज्ञत ऐ २, ११, १, ७, ३६, ७,  
 १, ६, ४, शा १, श १, २,  
 ४, १, ७, ४, २, १, ६, ७, २, १, २, १, १,  
 ५, ५, २, ता १२, ६, १२, १४,  
 १, ४, २, जै ६९, ८३, गो २, २,  
 १६ अपाज्ञत श १, २, ४, १८,  
 ४, ६, ८, १८, ७, ७, १, ३, ११, १,  
 ३, ७, का २, २, ३, १०, ता १४,

१२, ७, गो २, २, १६, अप  
 अज्ञत ऐ ६, ४, ता २५, १, ७, ३,  
 अपाहन्महि श ११, ५, ५, ४,  
 अपाहन्तु ऐ २, २, ३६, श १, ६,  
 १, १२, ४, २, ४, २, १, ७, ५, २, २८,  
 तै ३, २, ८, ६, ८, १५, १, १८, ७,  
 ता ६, ६, ८, ८, १, ९, १०, १४,  
 ११, १४, १७, ५, १, जै १८१,  
 अपाहन्तु श १, ४, ५, २, ७, ५, २,  
 ३७, तै ३, २, ७, ६, अपाहताम्  
 श ७, ३, २, २, अपाहन्तु श ६,  
 ३, २, ७, ७, ७, १, ५, ९, १, २, १०,  
 का १, ३, २, ११, तै १, ३, २, ६,  
 ३, २, ९, ४, तैआ २, ९, १, १५, १,  
 ता ४, ६, १३, १२, २, १३, ७, ३,  
 १६, २, अपाहन्तु श ७, २, १, ५,  
 अप हनीवदि जै २०६, अप  
 हनीमहि जै ६९, ८३, अप  
 शीत ता १७, १, ८, अपहन्त्याम्  
 शा २८, ८, अपहन्त्यु तै २, ३,  
 ९, ९ अप/वधद्र  
 अपजिघाताम श २, ४, ३, ३  
 अप ज्ञव- -ज्ञव शा १०, २, श २,  
 १, ४, १८, ३, ६, ३, ११, ८, १, ९,  
 का १, १, ४, १८, तैआ १०, १,  
 ४, ता ६, १०, ६, जै ९०  
 अप मृती- मृथ श ३, ९, ७,  
 १६  
 अप जिघासव- सन्त शा २४ ३  
 अप जिघासमान- मा शा  
 २१, १  
 अप जिघासु- सु ऐ ४, ४  
 अत्र दत्- त तै ३, २, ९, ४,  
 -तम् श १, १, २, १५, ४, २, १,  
 का २, १, २, १२, ३, २, ७, तै ३, ७,  
 ९, २, -ता ऐ ३, ५, ०, ६, ५, म  
 २, ३, ३, -तानि श ९, २, ३, ४,  
 ५ ३, १, -ते शा २, ९  
 अप हत पाप्मन्- -पम जै ४, ४,  
 ८, ३, ४-९, -पम श ६, ६,  
 ४, १, ७, -पम श ७, ३, ३, १,

-पमसु जै ४, ८, ३, ३, १०,  
 -पमा ऐ ७, १२, ऐआ १, ७, ३,  
 शा १८, ४, २, ७, ५, वा ५, ३, २,  
 २३, ६, २, २, १९, २, ५, २, ४, ५,  
 ६, १४, ७, १, २, २, तैआ २, १, ५, १,  
 जै १४०, १६०, जै ३, ५, ८, २,  
 ७, २, २, गो १, १, ३८, -पमान  
 ऐ ४, २, ५, ६, १, श ९, ५, २, ४, ५,  
 ६, ११, का १, १, ३, ८, ४, ९, तैआ  
 २, ९, १, -पमानम् ऐ ७, २, ५, श  
 ७, ३, ३, १ अनपहतपाप्मन्- -द्र  
 अप-हत तमस्क- -स्का स २  
 अप-हति- -हतये का १, ३, ३, १२,  
 -हतिम् ऐ ६, १, -हत्यै ऐ १, १६,  
 १९, ऐआ १, ७, २, शा ८, ४, ९, १,  
 १०, ३, ११, १, श ३, ७, ७, २, १३,  
 ८, १, १३, १४, १, ३, १४, १९, २०,  
 २१, २२, २३, २९, तै १, ६, ८, ९,  
 ७, १, ८, ७, १, ३, ४, ७, १८, ४, ३, २,  
 २, २, ३, १२, ४, ३, ५, ५, १०, ६,  
 १, ८, ५, ६, ९, १५, ३, १, १, ६, ९,  
 ७, ४, ७, ३, ७, ८, १, २, १५, २, १९,  
 २, २०, १, तैआ ५, ७, १२, ४, २,  
 ३, १२, ८, २, ९, ४, ६, ९, १, ता  
 ८, ९, ५, १२, १०, २२, १३, ५, २२,  
 १४, ५, ७, २, जै १३०, ५ ३, १,  
 गो ७, १, ८, ७, १६  
 अप ह्य एआ २, ३, ८, शाभा  
 ६, २०, श ३, ३, १६, ४, ३, ४,  
 ८, ६, ३, १, ७, ९, ७, ३, २, १०,  
 ११, ४, १, ३, ३, ७, ९, १, ३,  
 १३, २, ०, २, ३, ३, ४, ५, ५, २, ७,  
 ११, ५, ५, ४, ५, ६, १४, ४, १, ११,  
 १२, का १, १, ४, १७, १६, २, १,  
 १, १०, तै ३, २, १०, १, ता १७,  
 ५ ३ जै ६९, १६०, जै २, १,  
 १, ७, २०, ४, १, २, २०, ४, ८,  
 ३, ३, १०, ११, ०, ४, ९  
 अप-हन्तुम् श ४, २, १, ५, ता  
 १२, ६, ८  
 अप हन्तु- -न्ता शा ८, ४, १०,

३, श १,१,४,६, ३,४, ८, १३,  
६,१,१२,१५, २,१,३, ९,३,३,  
१३,३,८,१,६,४,५,६,७, १३,  
७, ३, २, १६, १३, ८, १, ११, १४,  
३, १, १०, ११, का २, १, ३, ११, ४,  
४, ६, ७, १३, २, १, १०, -न्तारम्  
श १, ६, १, ११, १, ४

अप हरम्- सम् ता १२, १३, ४  
अप ह्राय(√ह्रा) तैआ ५, ३, १  
अप√हि, अप हित तैआ १, १,  
३, २, १, २

अप हिंकार- र्म् श २, २, ४, १२,  
-राणि वा १, २, ४, ९, -रेण श  
२, ३, ४, ११, वा १, ३, ४, ९

अप√ह, अपहरति श ३, ६, ७, १४,  
१५, ता ९, ५, ६, अप जहार  
ए ५, ३०, अपतद् श ११, ६  
३, ११, १४, ६, ९, ०, अपहरात्  
ए ७, ३०, अपहरात् श ३, ६, ७,  
१४, १५ अपहरत जै १७९,  
अपहरेत् ए ७, ४, अपहरेयु ए  
७, ४, श १, ४, ७, ५, ४, ५, १०, १,  
ता ९, ५, १, अपहृया जै ३,  
५, ३, ७, ८, ५ १४, अपाहायु श  
३, ६, २, २४

अप द्विवन्त वा ११, १, ६, ३५  
अप ह्व- त वा ३, ६, २, १९,  
४, ४, २, ७  
अप ह्वन सोमपीथ- धान् श ३  
६, २, २४

अप√हु, अपहुवते श १३ २ ८ ४  
अप हुवत तै ३, ९, १ अप  
हुवे श ४ १ ५ ७  
अप ह्व- व श १, ८, २, ९  
अपाट्(पडा√कृ), अपाकरोति श  
११, १, ४ २ तै ३ ० १, १ ता  
१७, ११, २, अपाकरोति श १,  
७, १, १, अपाकरोति तै ३, २,  
१, १, अपाकृवन्ति श ११, १, ४,  
१ ता ७ १० ९ ० ५ १०, ३

अपाकृषीत् तै ३, ७, १, ६, ७, ८  
अपा-ट्ट- -ता तै ३, ७, १, ४.  
अपा-कृत्य श २, ५, ३, ४, वा १,  
५, २, ४  
अपाकृष्य(-पडा√कृम्) ऐ ४, ७  
अपा(-पडा-√ष्यात्(√र्या)-  
र्यात्रे तैआ ६, २, १

अपा(पडाअप→)धा- घा तै ३,  
१०, ४, ७

अपान्च्(प√अञ्च्)- -पाक् ऐशा  
५, २, ४, श ३, ९, ४, २, १, गो २, ६,  
१३, -पाट् ऐशा २, १, ८, तैआ  
१०, १, १३, -पाच ऐ ६, ०, २,  
तै २, ४, १, ३, गो २, ६, ४,  
-पाचम् श १, ८, ३, ५, -पाञ्चौ  
तै २, ४, २, ०

अपाच्य- -चयान्म् तै ८, १४  
अपाञ् (-प√अञ्), अपाञ्जति ऐ  
७, २८

अपा(-पडाअ-ति)√ह, अपारयेति गो  
१, १, १५, ३, २, २

अपा(पडा)√दा, अपादत्ते वा ५,  
३, १, १३, ६, ४, ४, ९, ५, ७, १, ८,  
० ६, ७, ९ १, ७, ५

अपाचत्- - चम् श १४, ९, १, १०

अपा-दात्- -तार तै १, ७, ३, १, ३

अपा दाय श ६, ७ ४, १, ४, ८, २,  
८ १४, १ २, १७ ७, १, १०, २, ५

अपा(पडा)√घा, अपादयानि  
शा ९ ६ १७, ७, २५, १२

अपान्(प√अन्), अपानिति श  
८ ५ १, १७ १४ ६ ५ १, जै  
२, १, १, १५, १६, १९, ४ १ ३  
अपानिति श १२, ३, २, ७, ८,  
अपानन् जै ४, ११ १, ३, अवा  
न्यात् श १४ ५, ४, ९ अपान्यात्  
वा १४, ४ ३, ३४, जै ३ १, ५ ६  
अपान्- -न ए २ २१, तै ३,  
१ ०, ८, ३, ११, ५, ४, -नडदति  
ग ११ ८, ३, ६ -न ए २ ४

२९, ४०, ३, ०, ६, २८, ऐआ  
०, १, ५, ३, ३, ४, १, ०, शौ ०, ८,  
६, १५, १२, ४, १३, ९, १७, ३, १६,  
४, १७, ७, शाआ १०, ८, ११, ०,  
६, श १, ४, ३, ३, श ८, १, ३,  
८, ४, २, ६, ५, १, १४, १०, १, ४,  
३, १२, ७, ०, ५, ९, २, १२, १४,  
४, ३, १०, ६, १, १२, ९, २७, ८,  
१५, ३, तै. १, ७, ३, १, ०, १, ५,  
९, ३, ३, १, ५, ५, ७, ४, १२, ९, ३,  
१२, ९, ४, तैआ ७, ५, ३, ७, १,  
८, २, १, ता २, ०, २, ७, ३, ८, ६,  
१७, २५, १८, ४, जै ९६, जै ७  
१, १, ०, ३, १, ७, १, ०, ३, २, १,  
१, १, ०, ५, ३, १, ९, ३, ५, ६, ७  
४, ३, ४, ५, ६, ३, ३, ५, ४, ११, १, ३,  
९, प २, ०, ६, ७, गो २, १, ०, ६,  
२, १४, ३, ७, ५, ४, ९, ८, -नम् ऐ  
२, ० १, २९, ४०, ऐआ ५, १, ४,  
शा १२, ४, १३, ९, १७, ७,  
श १, ४, ३, ३, १२, ८, २, ३, ३,  
११, ८, ३, ६, १२, ७, २, ५, तै १,  
१, १, ०, ५, ७, १, २, ८, ८, ३, ३,  
४, १, ८, १, तैआ ४, २, ५, १०,  
३६, १, ता १, १०, ६, ५, ४, २,  
७, २, ११, जै ११९, १६४,  
जै १, १४, ४, १, २, २, १, ९,  
सा १, ७, ४, गो १, ३, ७, ३, ३,  
७, ५, ४, -नस्य ऐआ २, २, ५,  
शा १, ४, ४, शाआ ८, ८, गो १,  
३ १८, -ना शा ७, १, १०, ३, श  
११ ०, ७, २, ७, गो १, ५, ५, -नात्  
ऐआ २ ४, १ श ६ १०, तै १, ५,  
७ १, -नात् गो १, १, ३, ९, २, १६,  
-नाय ऐआ ५ १, ४, श ७, ४,  
२, ८, ० ८, २, १, १०, २, ४, ४, ०,  
६, ७, १ २२, ३, १९, १३, २, १, ५  
८, ३, ५, १, ४, तै ३, २, ६, ४, ७,  
५, १, ३, तैआ ४, ५, १, १, ५, १,  
१०, ३, १, ३, ४, १, ता १, ५, १०,  
१०, ३, ३, १, ३, ४, १, ता १, ५, १०,

† मुपा स्वरस्वलक्षण । 'अपात् इति साधु स्यात् ॥ ‡ अत्र 'उपादाय इति पाठ ॥

१०,६,७,६,१४, -ने शा २, ८,  
 शाभा. ११,१,५,६, शा १४, ६,  
 ९,०७, तैआ. १०,३३,१, ३४,१,  
 ३६,१, ता ७, ३, २९, -नेन ऐ  
 २,४०,६,२८, ऐआ १, ४, ३,  
 २,१,८, शा २,७, शा १, ४, ३,  
 १२,८,५,१,१४, १०,१,४,१०,  
 १४,६,२,२,५, १, ता ७, ४,०,  
 जैउ २,१,१ १४,१५, १६, ३,२,  
 ३,९,३,६, ५, ८, रो २, ६, ८,  
 -ने गो २,५,४  
 अपान(त्→)ती का १,१,४,२  
 अपान दा(√दा)- दा १ शा ९,  
 २,१,१७  
 अपान भाज(न→)ना जै १६४  
 अपान भूत् - त दा ८, १,३,  
 ६,७  
 अपान रूप- म् दा ११, २,  
 ७,२७  
 अपान्य दा १४,९,४, १०, जैउ  
 ३,१,५,५,६,५,८, ११,१,४  
 अ(पडआ)पा माग(√मृत्त)- -म  
 दा १३,८,४,४, -मं दा ५,२,४,  
 २०, -मंम प ५, २, सा २,६,३,  
 -गान् तै १,७,१,८, -नां दा  
 ५,०,४,१४, १३,८,४,८  
 अपामार्ग तण्डुल- ए न् दा ७,  
 २,४,१  
 अपामार्ग-होम- -म तै १,७,१,  
 ८, -मम् दा ७, २, ६, १४  
 अपान्निश्च(√मा)- त्यानि तै ३,७,  
 ९,८  
 अपामीव -वम् आ १, ३९७, -वे  
 जा जैआ १, १६१  
 अपाव(प/ह)- -म् ऐआ २, ३, २,  
 अपा(पडआ)व्यम्, अय भाय  
 याम जै १८०, अय आयासम्  
 जै १८०  
 अपा-यन्तम् जै १८०

अपा-२(-प/त्), अपाराम जै  
 १८०.  
 अपा(पडआ)-लम्ब- म् दा ३, २,  
 ४, १३  
 अपा(पडआ)-√वृत्, अय भाउ  
 स्तते शां ९, ४  
 अपा(पडअ)-व्य(√अव्)- -व्या तै  
 ३, ८, १७, ७, -व्यानि तै ३, ८,  
 १७, ५  
 अपाधि-ह(√हृत्)- -हृत् दा १२,  
 ७, २, १५, -हो जै १५०  
 अपाधि हृत्- -हा दा १२, ७,  
 १, ६  
 अयाम्(प/अस्), अयामु जै  
 २०४  
 अयाम्(प/अस), अयास्यति दा  
 ९, ४, दा १, १, ३, १५, अयास्यन्ति  
 दा ३, ३, २, २, ८, अयास्य दा ७,  
 २, ४, १६, अयास्यन् दा ३, २, १,  
 ३, १, अयास्येव दा १, ०, ५, २६,  
 वा २, ०, ३, २, ३, अय अस्वत्  
 २, २, ४, ८, अयास्येयु प ३, १  
 अपासक्त(पडआ/सञ्ज)- -क्त  
 जै २०५  
 अपा(पडआ)√हृत्, अपाम्रते ऐ  
 ६, ४, गो २, ५, ५  
 अये(प/ह), अयति ऐ २, ११, अय  
 वन्ति तैआ ६, ३, २, ता ९, ८, १०  
 अयन्तु तै ३, ७, १४, ४, अय -  
 वन्तु दा १३, ८, ०, ३, अयेति ऐ  
 ६ ३३, म ०, ५, ७, जै १३६  
 अये १ शा ७, १, १, २, तै १, २,  
 १, १६, तैआ १, ०, ७, ६, ५, १,  
 जैउ १, १६, २, ४, अय इव दा  
 ७, १, १, २, अययु दा ११, ७, ५,  
 १३  
 अय क्ती(←त)- ती दा ७, ३,  
 ४, ९  
 अयाव- ग.इ.

अयेत- -ने जै १८२  
 अयेत्(प/ईत्), अयेत्तमे दा ९, २,  
 ३, २७, तैआ १, ०, ५, ५, अयेक्षिष्ठा  
 दा ११, ५, ३, ३, अयेक्षिपि दा  
 ११, ५, ३, ६  
 अये(पडइ)न्द्- न्द् दा १, ६, ३,  
 ६, ७, ५, ४, ७, -न्द्म् दा १, ६,  
 ३, ६, ७, ७, ४, ७, १२, ७, १, १, ८,  
 ३, १, -न्द्स्व जै १४२  
 अयोदक, का- -म् दा २०, १,  
 -त्रभि. तैआ १, १०, २  
 अयोदि(पडउत्/ह), अयोदेति दा  
 २, ६, १, १५, का १, ६, १, ११,  
 ०७, अयोदिहि ऐ ४, ८, ३, अयो  
 दियाव ऐ ६, ३४  
 अयोदित- तम् ऐ ६, ३४, -हा  
 जैउ ३, २, २, ५  
 अयोदित्य- म् दा १३, ५, ३, ९  
 अयोद्(पडउत्)√गम्, अयोञ्जिगा-  
 सेव ऐ ६, ३४  
 अयोद्घ(पडउत्/ह), अयोद्धते  
 दा ९, १, १, ३, २, १, २, ७, अयोद्-  
 रति दा ३, २, ४, १३, १४, ७, ३,  
 ३, १०, ४, ०, ३, ९, ४, ३, १६,  
 अयोद्धरेव दा ११, १, ६, ३५  
 अयोव्य(प/वप्) जै १४, २६  
 अयोर्णु(प/ऊर्णु), अयोर्णुने ऐ १,  
 ३०, दा ९, ६, दा ३, ३, ३, १२,  
 अयोर्णुत दा ४, २, १, १८, अयोर्णु-  
 वन्ति दा ३, २, ८, ५, ४, ३, ५, १९,  
 अय-ऊर्णुहि ऐ १३, १९, हा २७,  
 ३, तै २, ५, ८, ३, तैआ ४, ४२, ३  
 अयोह(प/ऊह), अयोहति दा १,  
 ८, ३, ५, अयोहामि दा १, ८, ३,  
 १-४, तै ३, ७, ७, ०, अय-ऊह  
 तैआ ६, १, १, अयोहन् जै १६०  
 अयोष्ट, अय/वह द  
 अ पक्ष- -क्ष तां १९, १०, ३, -क्षा  
 तां १४, १, १०, १३.  
 ङ 'अयक्षिष्ठा' इति अत्र मुपा ।

† 100 इत्यस्य बहु चिन्तवम् । ‡ 'अपामार्गन्ती' इति मुस ।  
 \* 'अपयन्तम्' इति तेषु- पदविभाग प्रमादगाश्चम

अपक्ष-पुच्छ- -च्छ दा १३, ८, १, १८,  
 तै ३, १०, ११, ७  
 अ-पति-(हन्→)मी म १, २, १७  
 अपत्नीक- -क ऐ ७, १, १०, तै  
 २, २, २, ६, ३, ३, १, -कस्य ऐ  
 ७, १०  
 अ-पत्य- -त्यम गो १, ५, २८, -रयाय  
 दा ७, ५, १, ३१  
 अ-पथ- -पथ दा ७, १, ३, १९, -धेन  
 ऐ ४, ४  
 अपद्-, अ पाद् द्र  
 अपदाति- -तीन् तै ३, ८, १, २  
 अपवी, अ पाद्, द्र  
 अपघमान(√पद्)- न तैआ ४,  
 ३, २, ५, ३, ६  
 अप(प्र→)ञा जैउ ३, ५, १, २  
 अपन्न गृह- ह तै ३, ३, १, ६,  
 -हस्य वा ३, १, २, १३, तै ३,  
 ३, १, ८  
 अपन्न द(न्त→)ती- तै १, ३,  
 ४, ५  
 अपयस्वत्(स+मनुप्) जै १५०  
 अप-पर, रा- र शाआ ३, ५, दा १०,  
 ४, ३, ९, १३ ८, १, ७, १२, ३, १  
 ४, ४, १२, तैआ ६, १, २, १०, १,  
 २, जै १४७, -रम् ऐ १, ३०,  
 ३, ४३, ६, १७, ऐ ७ ६, १६  
 १७, ३३, ८, २७ दा १७, ७  
 शाआ १३ १, दा १, ६, ४, १४,  
 ८, १, ३०, ३२, २, २, ३, ११ ३, २,  
 ४, १५ १६, ५ ३, १३, ९, ३, १५  
 ३२ ४, १, ५, ७, ४, २, ६ ५, १४,  
 ६, ८, ११, १६, ६, ८, १, ७, ७, १,  
 १, ४२, ९, २, ३, १७ १४, ७, १,  
 १३, १८, का १, २, ३, ९, तै १,  
 ३, ५ १ ४, २, ३, तैआ १०,  
 १०, ३, जै ६, ९, २, सा १, २, ३,  
 आ २ ४, ७, ५, १, ७, १, २, ३, २०  
 म २ ८, ८, गो २, ५, ४, ११, १५  
 ६, ६, -मृश्व गो १, ३, ७, ९,  
 -रया ऐ १, २३, दा ९ ६, दा

५, १, २, १६, -रयो दा ३, ५, २,  
 ११, ४, ६, ७, १६, १७, ७, १, १,  
 २७, -रस्मै १३, ८, १, १९, २०,  
 ३, १२, १४, ६, ८, ५, -रस्य गो  
 २, ६, १३, -रा ऐ ५, १३, ऐआ  
 १, ५, ३, दां २७, ८, तैआ १,  
 ५, १, -रा दा ३, ६, २, २६, ५,  
 २, ४, ८, तै १, ६, २, ४, -राणि  
 दा ११, १, २, ११, -रान् दा २,  
 ६, ४, ३, ४, ४, ९, ८, ६, का १, ६,  
 ४, ४, ५, ७, ८, -राभ्याम् दा ७,  
 ३, ३, ९, -राम् दा ७, २, ४, ५,  
 जै ११७, जैउ १, १८, ३, ४, -रे  
 ऐ ४, २५, ८, २३, दा १, ६, १, ३,  
 १२, ७, ३, १२, १३, ५, ४, १४,  
 २३, तै १, ३, ३, ५, जै ५३,  
 -रेण ऐआ ५, १, २, दा ७, ७, ५,  
 ५, ९, तै २, ५, ६, ५, ३, १२, १, १,  
 जै १२७, गो १, ३, ११, १३,  
 २, ३, ९, ४, ६, ५, ११, -रेपाम् गो  
 १, ४, १८, १९, २१, -रौ ऐ ८,  
 १०, १७, शाआ ३, ५, तै २,  
 १, ८, १, जै ११७  
 अपवी- वीणु दा ११, ७, ७, १०,  
 १३, ३, ५, ४, तैआ ३, १८, १  
 अपर जन- नम् गो २, ६, १६,  
 -ना गो २, ६, १६  
 अपर तार- र जै २०४, -रे जै  
 २०४  
 अपर-स्व- स्वाय दा १०, ४  
 अपर दिश्य- इवस्य तैआ १, १८, १  
 अपर दीक्षिन्- क्षिण ऐ १, ३  
 अपर पशु- -श तै २, २, ३, १,  
 -क्षम् शां ४, ४, तै २, २, ३, १,  
 -शा ए ४, २५ दा ८, ४, २, ११,  
 तै ३, १०, ४, १, ११, १०, ४, तैआ  
 ४, १९, १, -क्षात् तै २, २, ३, ३,  
 -क्षान् दा ६ ७, ४, ५, -क्षे शां  
 ४, १, दा ११, १ ५ ३, तै २, २,  
 ३, २, ५ ४, ६ -क्षेण शाआ ३  
 २ -क्षेय दा ८ ४, २, ११

अपर-पक्ष-भाजू- -ज शां ५, ६,  
 गो २, १, २४  
 अग्र-पशीव(-क्ष+छ)- -यागम्  
 गो १, १, २७  
 अपर पाद्- -दी तैआ २, १९, १  
 अपर-पुच्छ- -पा दा १०, ३, ५,  
 ११  
 अपर-राशु- -प्रात् ऐ ४, ५, गो २,  
 ५, १, -प्रे दा ३, २, २, १६, जैउ  
 ४, ७, ३  
 अपर-वृत् दा १०, ३, ५, ११  
 अपर-सक्यि- -क्यो दा ३, ८, ३,  
 २७, २९  
 अपरार्थ- -र्थ दा १३, ४, २, ४,  
 -धोत् तै १, २, ३, ४  
 अपराह्ण (ऽअहन्)- -ह्ण दा २, १,  
 ३, १, २, ३, ९, ४, २, ८, ६, ७, ४, १३,  
 का १, १, ३, १, २, ३, ७, ३, ६, ८, तै  
 १, ५, ३, ३, जै १३३, जैउ १, ३, ७,  
 ४, -ह्णात् तै १, ५, ३, २, ३, -ह्ण  
 ऐ १, २, २, २, ७, २, ६, ऐआ ५,  
 ३, ३, दा ५, ६, ७, ४, ८, ६, ७,  
 ८, ९, दा १, ६, ३, १२, २, ४, ७,  
 ८, ३, १, २, १, ३, २, १६, ४, ५, २,  
 २१, ६, ३, ४, ४, ६, ९, ८, ६, ७, ४,  
 १३, ११, १, ४, २, १४, ३, १, २, ४,  
 का १, ३, ३, ८, ५, २, ४, तै १, ५,  
 ३, ३, ३, ८, १०, २, ता ९, ५, ५,  
 १८, ३, ८, जै १३२, १६४, २०९,  
 जैउ ४, ५, १, सा २, ५, ३, गो २,  
 १, २, ४  
 अपराह्ण भाजू- ज गो २ १, २, ४  
 अ परशु-वृकण- णम् दा ६, ६, ३, ५  
 अपरा (राऽआ)गत- तम् ता १,  
 ५, १७  
 अ परा जयिन्(√जि)- -नम् तै १  
 ७, १०, ५  
 अ परा चित्त, ता- त जै ११४,  
 -तम् ऐआ ४, १, १, दा २०,  
 १, शाआ ३, ३, ५, तै २, ६, ७,  
 १, ३, ३, ७, ७, गो २, २, १६, -ता

ऐ १,१४, शाआ ६,७, दा १४,५,  
 १,६,तैआ १,२,७,४, -ता ५,४,४,  
 -ताम् ऐ ८,९, -ते तै ३,३,७,७  
 अ परा जिति- ल्यै गो २,२,१६  
 अ परा जिश्य गो २,२,१६  
 अ परा जिष्णु- ष्णु शाआ ६,  
 ७, दा १४,५,१,६  
 अ पराधीन- न दा ११,५,७,१  
 अ परा भाव(√भू)- भाव तै १,  
 ६,१,९,७,१,७,४, गो २,४,८  
 अ परा भूत्,ता- त दा १,५,७,  
 ४, -ता दा २,२,१,२०,१,१,३,  
 ४, ३,६,७,२,६, का १,३,१,१,२,  
 ४,३,३,४  
 अ परा वाप(√वप)- वाप तै ३,२,  
 २,७, जै ३४,१,७९  
 अ परा सिक्त्(√सिक्)- म् शा ७,  
 ३,१,११३  
 अ परि ज्यामि(√ज्या)- नि ऐ ७,  
 २,१,२०, -त्यै ऐ ७,२,१  
 अ परि पश्यत् (√दृश्)- दृश्य  
 तैआ १,४,३  
 अ परि पादनी- नी म २,५,१४  
 अ परि नक्षित- त शा १२,५,  
 अ परि भिक्- न्ना दा ५,३,२,७  
 अ परि मित,ता(√मा)- त ए २,  
 १७, ६,७,८, २३, ८,५,७०, दा  
 १०,१,११,५,२६,३, दा ३ ६,४,  
 २६, ६,५,३,७,७,२,४, ३०,८,  
 ७,७,१७, १३,८,२,७,८, १४,१,  
 ७,१८, तै ३,८,६,२,गो २,१,७,  
 ६,५, -तम् ऐ २,१७,४ ६,८,  
 २०, दा २६,३, दा २,१, ४,१७  
 ३,८,४,२६,५,४,४,१३, ६, ४  
 १,७,५,७, ७,३,७,७, ७, ४, ३-  
 १३,४,३,७, १२,१८, का १,  
 १,४,१७,७,२,३,१३, तै १,१,

४,१,३,२,४,६,३,६,७,८,१५,३,  
 तैआ ७,३,५, जै १,१५,१,२,२,  
 ५,५,४,३,गो २,५,३, -तया का  
 २,२,३,१३, -तस्य ऐ ४,६,८,  
 २०, आ १०,१, २६,३, दा १३,  
 १,३,२,४,२,२, तै १,१,६,१,१,  
 ३,३,६,७,८,७,०,३, तैआ ७,३,  
 ५,४,३, -ता दा १२,८,३,५, -ता  
 दा ६,५,२,७,३,६, ७,३,१,४,२,  
 १०,४,३,५, तै ३,८,६,२, २०,  
 ३, तैआ ७,४,३, जै १, १५,  
 २,५, -तात् तै १, ७, ६,८, ३,  
 २,९,६,३,६,९, तैआ ७, २, ८,  
 -तानाम् तै ३,७,४,१०, -तामि  
 गो २,५,३, -तामि ऐ ६, २,  
 ८,२३, दा १३,८,२,२, ८, गो  
 २,६,५, -ताम् ता १९,१४,१,  
 -तेन दा ३,६,४,२६,६,५,७  
 अ परि मित कृत्वस( ) तैआ ४,  
 २८,१  
 अ परि मित वर- म् शा २,३,२,  
 १२,१४,४,४,७  
 अ परि मित फल- लानि शा  
 २६,३  
 अ परि मित-विध- धात् दा  
 १०,२,३,१७  
 अ परि मित सङ्घ- म् दा १२,  
 ८,३,६  
 अ परि मिता( -त ऽ आ )लित  
 (त→)वा- ते दा ८,७,२,१७  
 अ परि यगो- म् तै २, १,१०,३,  
 ३,६,४,७,४  
 अ परि वीत्(√व्)- ता दा ३,  
 ७,२,४  
 अ परि वृत्(√वृ)- त शांआ ७,२  
 अ परि ध्रित- ते ता ६,८,१०  
 अ परि वृत्त्य(√वृत्) जै १०६

अ-परि हाण(√हा)- -गाय दा  
 ४,१४, १६, ३  
 अपरी , अपर , द  
 अ परी( रिड्वा→)द ता- तायै शा  
 २८,४  
 अ परो( रडअक्ष्)क्ष- क्षाय दा १४,  
 ६,४,१,५,१  
 अ प( गं→)र्णा- म् तै ३,२,१,२  
 अ पर्ये( रिडअ )मि कृत्- म् दा १२,  
 १,३,९  
 अ पर्ये( रिडअ-न्तु- न्तम् दा १०,  
 १,५,४, -न्तस्य दा १४,९,१,१०  
 अ पर्यो( -रिडआ )स- म् जै ४, ४,  
 ११,१,१२  
 अ पयुधि(√यु), भवितार जै ८८,  
 अ पूर्वक- म् दा ११,१,६,३२  
 अ पलूलन कृत्- म् दा ३,१,२,१९  
 अ पशान्य,व्या( पु+यव )- यव दा  
 ११,७,३,१, तै १,८,१०,३, ता  
 १८,११,९, -यस्य दा ११,१,५,  
 १, ता ६,९,२३, १७,७,४, २३,  
 १९,८,२४,३,२,११,६, जै १,  
 १६,३,८, -व्या म १,४,४,५,  
 -व्याड्व ता २,१७,३  
 अ पशु- शय ग १३,२,४,३,  
 तै ३,९,१,३,१,७  
 अ पशु- शु दा १,६,१,१७,१२,  
 ७,३,२०, तै १,१,५,९,६,७,४,  
 ३,६,३,२,१,२,७,७, ता १७,  
 ७,२, जै ४६,११५, जै १,१६,  
 ३,८,१,३,८,१०, -शुम् ऐ ६,२४  
 अ पशु( व→)श्रा- क्वै तै १,  
 ६,१०,२  
 अ पशु वीटर्- म् ता १६,११,६  
 अ पश्वत् तै ३,७,१०,६  
 अ पश्वत्(√वृत्)- इयत् शांआ ४,  
 - १४८ -इयत् दा १४,६,१०, ८,  
 अ पश्यत् वा भवेत् । एवं तावत्  
 अ पश्यत्(√दृष्)- इयत् शांआ ४,  
 - १४८ -इयत् दा १४,६,१०, ८,  
 अ पश्यत् इति च पदद्वय वा भवेत् । एवं तावत्  
 अ पश्यत्(√दृष्)- इयत् शांआ ४,  
 - १४८ -इयत् दा १४,६,१०, ८,  
 अ पश्यत् इति च पदद्वय वा भवेत् । एवं तावत्

† मुपा 'परा' इति चिन्त्य । † 'अपर्युषि' इति 'भवितार' इति च पदद्वय वा भवेत् । एवं तावत्  
 'अपर्युष' इति चिन्त्य त प्राति- षोष्यम् । अथवा 'अपर्युषिता' इत्येव मूलन पाठ स्यात् तस्य च चारो गण्यो गणिन  
 स्यात् । 'अपरिभृन्तपितार', इत्येव पाठान्तरमुपलभ्यते । † स्वरस्वन्नेपरूपण । † 'अपरयत्' इति णि रूपम्  
 परयत् इति प्रात । आर्षी तु ऐमा २,३,४,४,३. पा ७,१,६,१३, म. २,२, ४. †

-इयते ऐआ १,२,४, -इयन्त  
 शांआ ९,४, दा १४,९,२,९.  
 १अपस्- -प ऐ ३,३८, दां २०,३,  
 २१,३, ती ३,६,२,२<sup>३</sup>,७,११,२,  
 तैआ १, ३१, १, म १, ५, ३,  
 -पांसि ती २,८,७,३.  
 २अपस्- -पस ऐ २,२, ती २,६,७,  
 ४,११,६, गो २,३,१५,४,१७<sup>१</sup>,  
 तां १,८,९, -पसाम् ती ३,६,२,२  
 अप-सूडतमप्य)स्त(म→)मा ती ३,  
 ६,२,२  
 अपस्यु- -स्युव ऐआ ५,१,१  
 अपसी- -स्यं शा ५,३,१,१९<sup>१</sup>.  
 अप(स्य→)स्या- स्या शा ७,४,२,  
 ३७, ५,२,४<sup>०</sup>, ४१,४२,४४,४५,  
 ८,२,३,५,६,८,१०,४,३,१४,१५  
 अु पाक(√पच्)- -क ती २, ६,८,  
 ४, -कम् ती ३,६,२,२  
 अु पाणि- -णि तैआ १,८,६  
 अ पाद्- -पदे शा ४,४,५,५, -पात्  
 शा १,६, ३, ९,७, १,१,३,३, ४,  
 १०, -०पात् ती ३, १०,८, ३,  
 तैआ १,८,६, जै १९८, -पाद ती  
 ३,१२,६,४  
 अ पदी- -दी ती २,८,४,८  
 अुपादस्ता शा ४,४,५,५  
 अु पा(स्य→) वा ती ३,९,१५,२  
 अु पाप- -प ऐ २,७, -प ऐ २,७,  
 शा १०,४<sup>०</sup>, ती ३,६,६,४, तैआ  
 १०,१,१३  
 अु पाप कृत्- -त् शा ३,४,३०,  
 -तौ शा ३,३,१,२  
 अ पाप वरुष- -म् शा १, ८, २,

१३, -साय ६,२,१,१९,४,४,१३  
 अवा (-पडअ)म- -म म २,१,१४  
 अवाव(-प√ह) - -म् ऐआ २,२, ३  
 अ-पाट्,रा- -र ती ३,११,१,१, -रम्  
 शा १४,५,४,१२,७,३,१३, ती ३,  
 ११, ७, ४<sup>१</sup>, -रम् शा १, ३,२,  
 १४, ती ३,१२,९,१  
 अुपि ऐ १, ३, ७<sup>१</sup>, ८<sup>१</sup>, ९, १६<sup>१</sup>,  
 २५, २९, २, १, ३, ६, ऐआ  
 १, ३,४<sup>१</sup>, २,१,५,३,०, ३,२,४<sup>१</sup>,  
 शा १,१, २,८<sup>१</sup>,२७, १,४, २९,  
 १, शांआ १,४,२, १४, ७,४,८,  
 ६,७<sup>१</sup>, ११,८<sup>१</sup>, १२,८<sup>१</sup>, शा १,  
 ५,३,२,३,६,४,११, १८,७, १,१,  
 १८,३,१९,२,५,८,१,६,७,२,४,३,  
 १९,९,१,१०,१६,१९,२,१४,१७,  
 का १,१, १,९, ३,४, १०, ११<sup>१</sup>,  
 १२, ४,१७<sup>१</sup>, २५,२, ३,४, ४,५,  
 १३,३,१, ७,२,७<sup>१</sup>, १०,३, ५,४,  
 २,४,१,८,१३, ३०,०,१, ३,७,९,  
 ती १,३,२,६,४,७,३,२,३,५,४,  
 ५,६,३,८,४, १,७,५,८,१, ३,१,  
 १,६, २,९, ६,५,१२, १, ६,१३,  
 १,८,७,३,९, २,१४, १,९,१५,३,  
 १०,३,१, तैआ १,३,१, २,२,९,  
 ३०,१, ३१,५, २,८,१, १०, १<sup>१</sup>,  
 १५,१, ४,३६,१, ५,१,७, ८,५,  
 १,८,५ १०,१०,३,११,१, जै ९,  
 ६०,९५ १००,१०,३,१३,३, १३६,  
 १७५,१७९,१५०, ता ६,३,१४<sup>१</sup>,  
 ६,१०, १४, १३, ७,२ व १,५,  
 ६<sup>१</sup>,१०, २,१,२, सा १,३, ६,५,  
 १४ २,३,११, आ १ १ १६५

५६६, ता. ३, म १,३,१३, जैठ  
 १,१,४,५, गो १,१,१२<sup>१</sup>,१५,२२,  
 ३९,२,१, ७,८,९<sup>१</sup>,१६, १७,२३,  
 ३,१७,४,१७,५,५<sup>१</sup>,२५,२,३,५  
 अपि√ह, अुपेति ऐ १, २२,  
 २,१०<sup>१</sup>,४०<sup>१</sup>,४१<sup>१</sup>, ३,४०<sup>१</sup>,४१<sup>१</sup>,  
 ४,२४, ऐआ १,४,२,२, २,४,३,  
 १,८, शां२,७<sup>१</sup>, शा २,६,३,१,६,  
 ६,२,१३,९,१,३,३९<sup>१</sup>, १०,१,१,  
 ६,८,९,११<sup>१</sup>,३,३,६,८,४,५,१,३,  
 ५,२, ६, १२,१,२,३, २,२, २,३,  
 १४,६,२,१३, १०,४,७, १०,१३,  
 १६,१९, ७,२,८, का १,६,३,१,  
 तां १०, ३, १०, १८,०, ६,१०,  
 जैठ ३,१, १,४, ५,७,१०, १२,  
 १४ १७, ४, ८, ४,४, ११,४,३,  
 गो १, ४,८,९, १०, ५,६,७, ९,  
 अुपेति ती ३,७, १०, ६, तैआ  
 २, २, १, नै १४४ अुवीत ऐ  
 ३, ४०, शा ०, ७, शा १०,१,१,  
 ६<sup>१</sup>, जैठ ३, १, १,८, अुपियन्ति  
 ऐ ३,३९,४०<sup>०</sup>, ४१, ऐआ २,३,३,  
 शा ४,३,५,२४,१०,५,२,१४,१२,  
 ३,५, ११, १४,७,२,११, तैआ  
 ८, २, १, ता २५ ५, ३, जै  
 १६२, जैठ १,९,३,१, ३,१,१,  
 ६, ९, ११, ८, ११, ३, ९, गो,  
 १, ५, २५<sup>१</sup>, अुपियन्ति शा ११,  
 ५, ३, ११, तैआ ८, ८, ३,  
 अुपीचाय शा २९, १, शा १,९,  
 १,२४, २५ अुपेत्तु ऐ ५, २४,  
 ती २,५,५,१,३,१,१,४, अुपीदि  
 शा ११, ५,९, १२<sup>१</sup> तैआ ६,३,

† अप' इति ० । ‡ 'अपस्यव' इति सां० । एव तावत् 'अपस्यु-' प्राति० तदभिमत भवेत् ।  
 'अपस्युव' इति देवमातृणा सोममराणाञ्च वि-तया बाह्व्येऽपि श्रूयते ह १०,१५३,१, ९, २,७,३८,३,५६,२,  
 'अपस्यु द्र । अथवा अपस्यं इत्येव प्राति० स्यात् । एव तर्हि वरुण' इत्यनेनास्य सामानाधिकरण्य द्र । § विकृत  
 पाठ । 'अवस्ताद् अभ्या' इत्येव मूढत साधु प्रतिभाति । वकारस्य पकारापत्या दकारस्य च प्रमादत स्थानभ्रशन  
 मुञ्चयेव निष्ठति । यत् सामभ्रमी 'अप अदस्त्वम् इति कल्पितवान् तन । स्वरविरोधात् । तस्मिन् दर्शने हि दकारस्य  
 मौक्तिक्यं सर्वथा स्वरायोपपन्न-च स्पष्टम् तु ती ३,९,३,१२ तैआ ४ १,२, अस्मदर्शने तु प्रत्ययाण्यवहितपूर्वमात्  
 दकारस्य स्वरस्य च तत्र प्रमादोपस्थितेऽर्पित्या सस्वरत्वं सुवचमितिदिक् । 'अपात् । अस्ता (√२असु+त्च)' इति ।  
 पदद्वयन्तु क ४,२०,३ आदि प्रामाण्येन EGG प्रथयति ।





अपि शस्(√शस्)- स ऐ २,६१, तै ३,६,६,२	अ-पितृ- -ता श १४,७,१,२२ अ पितृ देवार्य- त्य श १,१,१,९, ११,१,७,३, का २,१,१,७	श ४,२,३,७,९,४,१,१३,२,११, ३,५
अपि/वृ, अपिदाशे श १,७,३,१९ अपिपीथिते तां ९,९,१३ अपि नीयं श ११,८,४,३.	अ पिपासु(√पिपा)- -स श १४,७, २,२८	१अ पुरो( रसृदि- )हितऽ- -त श ६,६,३,१७, -तस्य दा६,३,१७ २अपुरोहितऽ- -तस्य ऐ ८,२४
अपि/सृ, अप्यसरत् श १४, ९, ४,५, तै १,४,३,३	अ विष्ट(ष्ट→ष्टा(√पिप्)- ष्टा श २,६,१,५, का १,६,१,४	अ पून,ता(√पु) - -त श १३, १, १,१, जं ९, -त इद्व तां १७, ५,३, -तम् तै ३,९, ७, ४, ता ६,५,१०,१७,५,६, -ता जैत १, १६,१,३,१७, १,७, -ताइद्व ता ६,१०,७, -ता सा १,१,१,७, -ता इद्व जै ७०, -ताम् श १३ २,९,९, ५,२,१०, -तायै ऐ ७,७७
अपि/सृज्, अपिजति श १,८,१, ४४, ३,२,४, १४,५, ३,४, २१, तै ३,३,६,७, जै ३४,३५	अ पुष्य- -स्य तैआ १,८,६ १अ पुत्रऽ- -त्राय श १४,९,३,२०, शाआ १३,१	अ पू- -प ऐ २, २४, -पम् श, २,२,३,१२,४,७, ५,१९, का १ २,३,१०,११, गो २,४,९
अपि सुत्र्य श १३,४,२,५	२अ पुत्र,त्राऽ- -त्र ऐ ७, १३, तां ८,९,२,१, -त्रस्य ऐ ७,१३, -त्रा श ५,३,१,१३	अ पू मूल- -त जै २०,५. अ पू चर- -वान् तैआ ६,८,१ <sup>१</sup>
अपि सोम- -मौ जै १८६ <sup>१</sup> अपि सोमपीथ- -थ शा ४,४	अ पुत्र ता- -यै श ०,१,१,१० अ पु( ष्य→ )ष्याम १, ४,३,५ अ पुष्य पत्ता(ष्य→ )ष्या स १	अ पूष- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अपि/हन्, अपिहन्ति जै १,१८, ३,५, अपिह्न्यात् जै ३६ <sup>१</sup>	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अपि हित, अपिहित, अपि/धा द्र अपीथ्य( पि/अच्छ्)- -च्छम् तै १,५,८,१	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्यवर्युं( पिडमति/अर्ज्), अप्य र्यर्जन्ति ऐ ७,२,६	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्यवृ( पि/अद्), अप्याद्येत ऐ ५,२,७,७,३	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्यवृ( पि/अय्), अप्ययान्ति म १, ८,४	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्यव्य, अपि/द् द्र अप्यर्जं( पि/अर्ज) अप्यजति का १ ३,३,२०, तां १३ ५ १८, १०, ११ १५ ३ १७, अप्यजत् जै ३४	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्यसु( पि/असु) अपिसरति गो २ ५ १ <sup>१</sup> अप्यसरत् श ७ १ १ १८ १ १ १६ ३ ३ ४ १० ४ ३ ४ ६ २ ७ १२ ३ ५ १ अप्यसाम श ६ २ ३ १ ७ ८ २ २ ०	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्यसु( पि/असु) अप्यस्याधा ऐ ६ ३०	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>
अप्युह(√कृ) अप्यौहन् तां १४ ९ ३६	अ पुनर ( ,√म् ) श १२,७,१,१० अ पुन पराजय- -याव ऐ ८,९ अ पुनभूष्य- -ष्य तै ३,२,३,११ पुनर्भूष्य, द अ पुनभव- -वाय सा ३ ८,५ अ पुनमार- -म् तै ३, ९, २७,४	अ पूष्य- -र्ण गो २,१,१० अ पूर्य,र्षो- -र्ष ऐ ३,४,३,ता १७,१०, ४, -र्षम् ऐआ ५,१,१, श १४,६, ८,८, -र्षा ऐ ५,२,५, तां २७,५ <sup>१</sup>

† ऐपस् इत्यस्य अपि<sup>१</sup> इति प्रथमपद चित्यम् । ‡ अपीति प्रथम<sup>१</sup> इति सा० । क्रियासुक्त इत्यर्वाक्य  
§ अप्ययात्<sup>१</sup> मुपा BC च चित्यौ । सा तु ययाम् पपाठ । § तस वस भोर्मादाद्वैतियम् । ¶ भुवा न  
नभियोग चित्तु योग । ह्र ऋ १० ६८ १० √करोतिना योगो द्र । ॥ यथा यथा अपृव इति मुपा मन्पादक  
प्रमादसाभ्य तदनुसर्तुं BC इत्यरवापि । तु ऋ ८ ८९ ५

अभोयार्थ- म ऐ ३, ४१, चा  
 १३, ५, ४, ७, १, १, १  
 अभोयार्थ- स्व तै २, ७, १४, ३  
 अभोयार्थ- स्व- म् तै २, ७,  
 १४, ३, ता २०, ३, ५  
 अभोयार्थ- मा गो १, ५, २३, २,  
 ५, ९, १, -म्र ता २०, ३, ५  
 अभ्यु- र्म ता ६, ९, ४, १५, ५, ६,  
 १६, ११, २  
 अभ्रवान- न श २, ३, ४, १४, का  
 १, ४, १, १२  
 अभ्रम्- म तै २, ८, ६, ४  
 अभ्रव(स+मनुप-वत्- )ती-  
 तीम् श १४, १, ३, ३३  
 अभ्रय, अभ्रय  
 अभ्रय, अपि/इ, द्र  
 अ प्र क्रमिन्- मि ऐआ ७, १, ३  
 अ प्र क्षालि(त- )ता- तथा गो १,  
 ३, ११, १२  
 अ प्र गतम- लम गो २, १, ११  
 अ प्र चेतस्- ता तै २, ८, ८, ३  
 अ प्र ध्याव(√च्यु)- वाय ता ९,  
 २, १  
 अ प्र ध्यायुक, का - क शा २, १,  
 ३, ८, -का वां १५, ४  
 अ प्र ध्युत- तम् तै ३, ६, १३, १  
 अ प्र ध्युति- र्नाम् शा ७, ९, २५,  
 ७, शाआ १, ७, -रै ऐ ८, १, ४,  
 वां २२, १, श १३, ५, १, १२  
 अ प्र षि(√जन्)- मि श २, ३,  
 १, १४  
 अ प्र जनन- म् जै १११  
 अ प्र जननी जै १२९  
 अ प्र जनिष्यु- ष्यु का १, ३, १, ८  
 अ प्र जग्- मा तै ३, ७, २, १, २  
 अ प्र जग्- जल तां ७, ७, ५, १५,  
 १२, ३, जै १००<sup>१</sup>, -मा श १,  
 ६, ११७ तां ६, १, ४, ८, ३, १,

-जहौ स २  
 अ प्र जह्य- म् म १, १, १४,  
 अ प्र जात- त गो २, १, १७  
 अ प्र ज्ञायमान- ना श १४, ९,  
 २, १२  
 अ प्र ज्ञापति- ति जै ३५  
 अ प्र ज्ञायमान(√ज्ञा)- ने श ४, ५,  
 १, ३  
 अ प्र ज्ञेय- म् ऐ १, ८  
 अ प्र ज्ञामित(←√नम्)- तानि स २  
 अ प्र ज्ञात्(←√नश्)- शाव श ३,  
 ३, १, २, ता १४, २, ६  
 अ प्र णीत(←√नी)- तानि ऐ ३, ४, ९  
 अ प्रति तै २, ४, ५, ७, गो २, १, १८<sup>३</sup>  
 अ प्रति क्कामिन्- नम् शा १३, ८  
 अ प्रति र्पात- तम् तै २, २, ३, ७,  
 ३, ६, ४, ७, १८, ३  
 अ प्रति ह्यु- ह्येन तैआ १, ३, ४  
 अ प्रति गृहीत(√गृह्)- म् ता  
 १३, ७, १२<sup>१</sup>, १३  
 अ प्रति गृह्यन्- ह्यन् व ३ ७  
 अ प्रति गृह्य- स्व श १४, ६,  
 १०, ३, जै ८३, १३०, २०६  
 अ प्रति ग्राह्य- का श १३, ४,  
 ३, १४  
 अ प्रति ग्राह्य- स्व शा १, ७, २  
 अ प्रति-जगृहियस्- वाग् जै  
 १३०  
 अ प्रति घृष्ट- र श १३, ४, २, १, २  
 अ प्रति घृष्ट्यु- प्य ऐआ ७ १,  
 १, श १४, २, २, ४, तै ३, ८, ५, ३,  
 तैआ ३, ५, १, प्या ऐ ५, २, ५, प्याय  
 श १४ ७, २, ४<sup>१</sup>, तैआ ४, १, १  
 अ प्रति नोद- दाय तां १६, ६,  
 १२, २३, ६, ६  
 अ प्रति पद्- दम् तै ३, ४, ५, १  
 अ प्रति प्रोच्य(प्र√वृष्) श १३,  
 १, २, ४

अ प्रति बुद्ध- द्वां ऐ २, ३१  
 अ प्रति भूत- म् ड्ङ्ङ्गो २, ४, १८  
 अ प्रति म(√मा)- म् ऐ ८, ७  
 अ प्रति रथ- थ श ९, २, ३, ५, धम्  
 श ९, २, ३, १, ५<sup>१</sup>, ११, गो २, १,  
 १८<sup>१</sup>, -येन ऐ ८, १०, गो २, १, १८  
 अ प्रति रूप- प शा १५, ४,  
 शाआ ६, ११, गो २, ३, २२,  
 -पम् श १४, ४, १, ३ ७, १, १, ८  
 अ प्रति वाच्य- म् जै १, २, ३, ५  
 अ प्रति वाद- द ऐआ ७, ३, २  
 अ प्रति वादिन्- दिन तै ३, ३,  
 ११, २, -दी ता १०, ७, ३  
 अ प्रति वादि (दिन्- )नी ऐ ३,  
 २४, गो २, ३, २०  
 अ प्रति वसत्(√वाम्)- ता श  
 ११, ५, ५, ९  
 अ प्रति वास्त- म् श ११, १, ५,  
 १०  
 अ प्रति वात्- राय ऐ १, २, ६  
 अ प्रति वीर्णा( ण्डअ)म- म् तै  
 आ ५ ४, ५  
 अ प्रति प्लुत(√स्कु)- न तै १, ५,  
 ८, १, -तम् तै २, ५, ८, ९  
 अ प्रति छ(√स्था)- छ तैआ ४,  
 ४२, १  
 अ प्रति छ- छ जं ३, ४, १, ४,  
 -छाम् तै १, २, ५, १, -छाम् तै  
 २, ३, ९, ४  
 अ प्रति छतो तां १६ १७, ९  
 अ प्रति छान- न तां ७, १, ४,  
 -नम् तां २०, ५  
 अ प्रति छित- न तै १, १, श १,  
 १, १, १८ ६, १, १८, २, १, ४, २६  
 ७, ४, १, १२, १३, ३, ३, ५, श १,  
 १, ४, २४, २, १, १, १३, तै १, ८,  
 १०, १, तां १६, १३, ४, १८, ११, ५,  
 जै ४० ७९ -न द्ङ्ङ्ग न ८३,  
 १, २, ४

† 'अनु' इत्यस्य व १ । ‡ एतानुशेषात् परद्वयमभिनव स्यात् । अथ वा सरवात् अट् एशात् ।  
 § 'मृ-५, ७, १) ता०, एव प्रवृत्तयो येषु प्राति भाः । उम व (= व ३ १०) † 'अत्रय' ही कतिपय  
 प्राति भेदिरे । विमोक्षु परि० ३ । ‡ 'उपगम्य' इति शिष्टं न च यत्नमगते ।

१,२,४,५,१,२, -तम् दा ११,१,  
३,३,८,१,१,१, १, ८,६,  
-ता दा ३,१,४,१०,११,८,१,१  
अ प्रति हृत(√हृ)- -तेन तां ७,१,४  
अ प्रवीक्ष( ति/ईक्ष)- -म् दा २,  
६,२,१७,१,२, ३,४,४,२०,७,१,  
३,१७, १,२,१,२, १,२, १, १, १,  
१,४,५,६,१०,५,७,१,९  
‡अ प्रतीत( ति/ईहृ)- -तम् तै २,८,  
४,२, -ता दा ४,५,७,७, तै २,  
८,४,५, ५ १,५  
‡अ प्रतीत्त(-ति/दा)- -तम् तैआ  
२,३,१,गो २,४,८, -त्तानि तै ३,  
७,९,८  
अ प्रत्य( तिऽअ)भि मृष्ट( √मृञ्)-  
ष्ट ऐ ७,३३, गो २,३,६  
अ प्रत्या( -तिऽआ) ङभमान- म्  
दा १,६,३, ३३  
अ प्रत्यावतयत्( तिऽआ/वृत्)-  
-यन्त दा १३ ४,२,१६  
अ प्रयु( तिऽउ) र्थाधिक(√स्था)-  
क गो १,३,१९  
अ प्रयुष्ठा( मिन्- )मिनी( तिऽउत्  
√यम्)- नीम् का १,५,१,३०  
अ प्रत्ता( √दा)- -तम् ता ६,१०,  
१८, -त्ता ता २१,३ २  
अ प्र प्राप्त- साय तां ६७,१०,१८  
अ प्र द्(रथ- )ग्धा- ग्धाऽद्वा दा  
११,१,६,३३  
अ प्र दत्त(√दा)- म् म २,३ २०  
अ प्र दान- नात् गो २,२ ५  
अ प्र दद( √दह+कसुन्) तै ३,२,८ ५  
अ प्र दाह- हाय दा ६ ७, ४, ८,  
७ १,१,४२ तै १,१,३, १२ ५,  
८,२,१,६ ३ २,४ ४ ८ ५  
अ प्र पदन( √पद्)- म् दा १, २,  
३,१ का २,२ १,१५  
अ प्र पाद- दाय तै ३ २ १, ५ २

१,३,१२  
अ प्रपादुक- -या तै ३,२, १,५,  
२,९,३,१२  
अ प्र-पुद्- -दे जै १९०.  
अ-प्र भु- -भु ऐ ३,८, गो २,३,५  
अ प्र भ्रस- -नाय दा १२,८,३,२२  
अ-प्र मत्त- -त्त. दा ३,२,२,०२,८,६,  
३,२१,१४,१,३,२, गो १,५,२४,  
२,२,५, -त्ता दा ६, ६,३,८,  
गो २,३,२३  
अ प्र मणि- -णीन् म २,४,६  
अ प्र मव(√मी)- -म् दा १४, ७,  
२,२२  
अ प्र मायुक,रा- क ऐ ३,४४,  
तां ८,६,१०, गो २,४,१०, -का  
तै २,१,३,१  
अ प्र मीय- -या प. ५,३  
अ प्र यच्छत्(√यम्)- -न्तै २, ४,  
१,६  
अ प्र यत- -ते ऐ ५,३१  
अ प्र याज- -म् ऐ १,२६  
अ प्र याव( √यु)म् दा ६,६,३,८,४,  
१, तै २,४,२,५  
अ प्र युच्छत्(√युच्छ्)- -च्छत् ऐ १,  
२८, दा ३,२,२,२२,८,६,३,२१,  
तै २ ४,१,६,६,१२,५,४,६  
अ प्र योग- गात् गो ता ८, ९,२१,  
गो २,२,५  
अ प्र वक्वृ- -क्वे ऐआ ३, २, ६  
शाआ ८, ११  
अ प्र वण- ण दा ६,१०  
अ प्र वगं- -गायि जै १९  
अ प्र वर्य- -र्यै दा १४ २,२,४८  
-र्वेण दा १४ ३, २,३०, गो २  
२,६  
अ प्र वर्तिन्(√वृत्)- तिं शाआ ६  
८, दा १४ ५ १ ५  
अ प्र वई- -ह्यै जै २८

अ प्र षी( ष- )ता (√षी)- -ता दा  
३,३,१,१६, ४,५, ८, ३, ५,५,  
१,११, -ता तां २१,१४,७  
अ प्र वे(द- )दा- -दे दा १,७,३,५,  
तै ३,५,१०,१.  
अ प्र-प्लय- -याय ऐ ४,१९  
अ प्र दास्त- -स्ता प ४,४  
अ प्र-सूत,ता(√सू)- -त ऐ २,३८,  
जै १६१, -तम् दा ४,१,४,३,६,  
-ता दां ५,३, गो २,१,२१  
अ प्र सूत- -त' तैआ २,१,१, -तेन  
तैआ २,१,१  
अ प्र सूत- -हाय गो २,३,१८  
अ प्र खस- -साय ऐ १,११, तै ३,  
७,४,१३  
अ प्र प्रती(√हृन्)- -त्य दा १३, ८,  
१,९  
अ प्र-हृन्- -णम् ऐ ५, ४, शा  
२३,२  
अ प्र हत- -म् दा ३,७,२,२  
अ प्राक् प्रवण- -म् गो १,२,११  
अ प्राञ्- -ञा ङि गो १,१,११  
अ प्राण( प्र/अन्)- -णम् दा १०,४,  
२,२, १३,७,१,९, १४, ६, ८,८,  
-णम्ऽह्व दा ३,३,२,१९  
अ प्राणक- म् ऐआ १,३,४  
अ प्राणत्- -त्तै २,३,४ ६, -त  
दा १४,६,१०,२, -न्त जै १७  
अ प्राप्त,ता- ता दा ५, ३, ४,  
१३, -हान् प ३, १, -हानि  
शा १२,२  
अ प्राप्य तैआ ८,४,१,९,१  
अ प्रायश्चित्त- -त्त दा ११, १,  
५,७,३  
अ प्रायु( प्रऽआयु)- युव दा २०,  
४, अत्रयावन् द्र  
अ प्रावृ( प्रऽआ)त- -त दा ७, ५,  
२,४१

† अमतीत्त मीम् मुपा । √दरातेनिष्पन्नो वा एतेस्तकारोपजनो वेति चिन्-यम् । ‡ कालि आन सा 'अप्रतीत' इत्याहु । § अ-प्रमनी हति मुपा चिन्व । § 'अपराया' इति मुपा ? कृत्विजां वि -तया अङ्गुलाऽप्रभयवक-पतया च यथामुपा एव सायीयान् भवेत् । ¶ अन मुपा 'ता इति ।

अ-प्राशित( प्र/२अश्रु) - तम् तै १, ३, १०, ७

अ श्रिय- य शा १७, १, तै ३, २, २, ४, गो २, १, ७, २, ११, -यम् ऐ २, १, ६, ३२, ३३, ङा ३, ४, २, ३, ११, ५, ३, १२, १४, ४, २, २२, तै १, २, ५, ३, २, २, ४, ४, ६, जै १५२, २०४, जैठ ३, ६, १, २, ६, गो २, ६, १२ १३, -यस्य ऐ ६, ३६, -या शाआ ३, ४, तैआ ९, १०, ४, -यान् छ १, ६, १, २, -याय ऐ ६, ३५

अ श्रिय विद्ध(√व्यध्) - द्द जै १५२

अ श्रित- तौ तै १, ४, १०, २

अ श्रित(प्र/२) - तेष्य श २, ३, १, ९ का १, ३, १, ४

अ प्रोक्षित(प्र/उल्ल) - तम् श ४, २, १, १३, २०, -तेन श ४, २, १, १४, -तौ श ४, २, १, १३, २१

अ प्रोक्ष्य(प्र/वच्) ऐ ७, १

अ प्लव- च ता ७, ८, ५, १४, ५, १७

अ प्लोष्टु(√प्लुष) - घा जै १६८

अप्सरस्- रस शाआ ३, ३, श ८, ६, १ २१, ७, ४, १, ७ ११, १२, १०, ५, २, २०, ११, ५, १, ४, ३, ४, ३, ८, जैठ ३, ५, ६, ५, ६, ८, ता १९, ३, २, जै १७७, -रसम् जै १५१, २, -रसाम् शाआ ३, ४, ता १९, ३, २, आ १, २, २४, -रसो श ८, ६, १, १६ २०, तै ३, ७, १२, ३, तैआ २, ४, १, तै २०३, -रा श ३, ४, १, २२, ११, ५, १, १, १३, ५, ४, १३, -रोभि श ९, ४, १, ७ १२

अप्सररो(र/उड्)रूप- म्शा ६, १

अप्सरा- सु तैआ १०, ४, १, १

अप्सरा- म् तै २, ४, ३, ८, ७, ४, १

अप्सस्- प्स श ८, २, १, ७, ५, १, १२

अप्सु क्षिप्, -चर, -ज, -मद्, -योनि,

-यद्, -पा, -पोम, अप्, द्द अ फाल कृष्ट(√कृष्) - घान् शा २५, १५

अ ब(ण्ड-)- ण्डा श ३, ३, १, १६

अ-बधिर- र तै १, १, ३, ५, ३, १, ५, १३, तैआ ५, २, ९, -रौ तै ३, १, ५, १३, -रा तै १, २, १, ३

अ बन्धु- न्यु तैआ २, ६, २, -भ्यु जैठ ३, २, १, ६, ७

अ-बल- ल श १३, १, ६, ३, तै ३, ८, ९, ५, तैआ २, १२, १,

अ(?) बलिष्ठ- छ गो २, ६, ६, -छ उड्व ता ७, ३, १८

अ बलीयस्- यस श १, ६, ३, ७, ५, ५, ४, ८, ११, १, ६, २, ४, -यान् श १, ६, ४, १, ४, १, २, १, ५, ४, ४, १५, १४, ४, २, ०६, -यात्वम् श १, ३, २, १, ४, ४, ४, ४, १५, १८, १९

अ बल्य- म् श ३, २, १, १०, ६, १, २९

अ बल्य- म् श १४, ७, २, १

अ बधिर्घा(र/धा) श ८, ३, १, ११, ६, ३, ७

अ बाह्य- ह्य श १४, ७, ३, १३, -ह्यम् शाआ १३, १, श १४, ५, ५, १९, ६, ८, ८

अ विभक्त(√ध्) - त् तैआ १०, १, ५

अ श्रीमत्सा(√वध्) - सायै तै १, १, ३, ९

अश्वी(प/ड)एका- का तैआ १, २२, ६

अ बुद्ध(√बुध्) - द्दम् ऐआ ५, ३, २, शा २६ ३

अ बुध् - धा श १४, ७, २, १४

अज्जा( प्र/वत्+विद्) - ज्जा ऐ ४, २, ०, श ७, ४, ३, २२, ६, ७, ३, ११, तैआ १०, १०, २, ५, १

अज्ज(प्र/दा) - द्द श ७, २, ३, ८

अज्जीव(व्+उ) - यम् श ९, २, १, १३

१, १३ अज्जम् (प/उम)क्ष- -क्ष सा १, २, ८ अज्जम् (प/उम्) - अज्जम् तैआ ४, ५, ७

अज्ज प्रहन्- ह्य तै ३ १२, ८, २, गो १, १, २३

अज्ज प्रहन्- ह्या श १२, ६, १, ३८, -ह्याण श ४, ६, १, १०

अज्ज चारिन्- जे ऐआ ५, ३, ३, शाआ ८, ११

अज्ज ता- ता श ५, ४, ३, १४

अज्ज प्राहण- ण ऐ७, १, श २, २, ३, ३९, १३, ४, २, १७, का १, ३, १, २८, जै १९५, -णस्य तै ३, ७, ५, १०

अज्ज माहण- ण श ४, १, ४, ६

अज्ज माहणो(ण/उज्)क- क ऐ १, १६, -कस्य ऐ २, १७, -केन जै १२५

अज्ज वृत्(√वृ) - वन् शाआ ७, ९, ११, -वन्तम् ऐआ ३, १, ३, ४, शाआ ७, १०

अज्ज क्क(√भज्) - क्कम् गो २, १, ७, -क्काम् शा ९, १

अज्ज क्क(त/उक)उ- उ गो १, २, १५

अज्ज जीव(√भक्ष) - यस्य ता ९, ९

अज्ज यत्- यन्त तां १८ ५, १५, अज्ज मक्षित- तेन श ४, ३, १, २१

अज्ज भट्ट- द्द तै १, १, २, ३

अज्ज भय- य श ४, ४, ५, ४, ४, -यम् ऐ १, ३०, ५, २, ७, ७, ३, १२, ८, ९, १०, ११, ऐआ ७, ३, २, शा ७, ५, ७, ४, ७, ७, श १, १, २, ४, ३, ३, ६, ३, १६, ४, १, १, २०, १२, २, १२, ८, १, २२, १४, ६, ११, ६, ७, ७, ३, ३, ११, का ७, १, २, ६, १६, तै १, २, १, १, २, ४, ६, ९, ५, ३, १, ३, १, ३, ८, ३, ६, ९, ५, ३, १, ३, १, ३, १, ३, ८, ३,

† गुणा 'अप्सरा' तु क. १, १, २१ २, १४, ४. † P. 111 प्रथ यथायु पठति । मुता तु 'अ वषा' इति । † अनुपद 'प्रागुम्' इति पाठान् मन्वृत्तौ पठ्यते मानीयत्वात् । † एतन्तो दीर्घे ररन्तु विमरानि ।

८,४,१,२, ३, १, १, ५, १, १, २, १, १,  
 ७, ८, १, २, १, १, ४, १, ४, ४, तैआ  
 २, १, १, १, ७, १, १, ०, १, १, १, १,  
 ता १५, ४, ३, मं १, १, १, १, ५,  
 गो १, ४, २, ३, -यम्इव ऐ  
 ६, २, २, गो २, ६, ४, -यस्य ऐ  
 ६, २, २, ८, २७, शां ४, ३, म २,  
 ८, ८, गो २, ६, ४, -यात् षा १२,  
 २, ३, १, २, गो १, ४, २, ३, -यानि  
 षा ६, ३, २, ८, -याय ऐ ८, १०,  
 -ये ऐ ५, २, ६, शां १५, ५, षा १,  
 १, १, १७, ९, १, ६, ३, ९, ३, १, ९,  
 ४, २, २, ८, ३, ३, ५, १, ६, ६, ६, २,  
 ५, २, ३, ७, ४, ७, ६, ३, १, २, ९, ७,  
 ३, २, ५, ६, १०, ४, १, ३, ३, ३, ७,  
 ९, २, ३, ३, ४, ५, १०, २, ५, १,  
 ३, वा १, १, ४, १, ५, १, ६, १, ८, २,  
 १, १, १, २, म २, १, १, १, -येन  
 षा ३, ३, ४, ८, प ३, १

रअ भय- य षा १४, ७, २, ३०,  
 ३१, -यम् षा १४, ६, ८, ८

रअ भय- म् षा १४, ७, १, २२

अ भय ऋ- र तै ३, ७, १, १,  
 ४, तैआ १०, १, ९, -रम् आ १,  
 २००, २, ७, ४

अ भय कृ- लौ षा १, ९, १, ६, तै  
 ३, ५, १०, १

अ भय ल- मेव तै २, ४, १, ६,  
 तैआ ६, १, १

अ भय लुभि- नि षा १२, ८, १,  
 २२ तै २, ६, ३, ५

अ भाग्य, मा- ग शाआ ८ ५, तै  
 २, १, २, १ ३, ३, ८, ५, ७, ५, ९, तैआ  
 २ १, १, १, ६, १ ४, -यम् षा १,  
 १, २, ३, ५ तै ३, ७, ५, ९, -गया  
 तै ३, ३, ८, ६ -गा तै ३, ३, ८,  
 ६, -नेन तै ३, ३, ८, ६,

अभि ऐ १, ३ १०, ११, १३ १६, १९,  
 २२, २, १२, १६, ३ १३, २२  
 ३४, ४२ ४ १० २७, ५ ५ १३

१६, १७, १८, २१, ६, ६, ९, १८,  
 २०, ३६, ७, ११, १३; १६, ८, २०,  
 ऐआ २, ३, ५, ५, २, ३, शां, २, २,  
 ३, ६, ७, १०, ८, १, १५, २, १७, ७,  
 १८, २, २२, ५, २३, ८, २६, १७,  
 २७, १, ३, ३०, ३, शांआ ७, १४,  
 षा १, ३, ३, ४, ८, ३, २, ५, २, ३, १,  
 २९, ३, १६, ४, १, ८, ९, ३, ३, २,  
 २७, ३, ४, १, ४, ५, २, ८, ४, १, ६,  
 १, २, ८, ९, ३, ३, ४, १, ५, १६, ५, ३,  
 ३, ३, ६, ४, ३, ११, १०-१८, ५, २,  
 ४, ६, ३, १, ३, ४, ४, १, ६, ३,  
 १, ७, १, ७, ५, ४, ६, ७, २, ४, २, ८, ४, २,  
 ४०, ५, २, ११, ८, १, ४, १, १३,  
 ५, १, ११, वा १, १, ४, ६, ६, १,  
 ११, २, ८, तै १, १, ५, ४, २, १, ८,  
 १८, १९, ३, १, १, २, ६, ३, १, १, १,  
 ४, ४, १, २, ३, ५, ६, ६, १, ५, ६, ३,  
 ९, ३, १, १०, २, ३, ७, ५, १, ८, ९, १,  
 २, १, ६, ५, ४, ४, ५, ५, ५, ६, ४,  
 ८, १, ८, ३, ३, ४, ५, ४, ८, ७, ७, ३,  
 १, १, १, ५, २, ४, ७, ५, १, १, ७, ४, ४,  
 ५, ८, १, ४, ५, १, १, १, २, तैआ ३,  
 १, २, २, १, ५, २, ४, ३, १, ४, २, ३, ६,  
 १, ३, १०, १, १६, ४, ८, १, तां १,  
 ५, १, ७, ५ ३, ६, ३, ४, ७, ५, ८,  
 १, ३, ९, १, ८, १, ६, १, ३, ९, १, ५, ८, १,  
 १, ९, २, १, ५, १०, ५, ५, ७, ४,  
 ८, १, १, ३, १, ४, १, ३, ५, १, ६,  
 १, ९, २, १, २, १, १०, ३, ४, ५, ७, १०,  
 १, २, ३, १, ३, १, २, ३, २, ५, ५, २,  
 ७, १, ५, ९, २, ८, १४, ५, ३, ०, ८, २,  
 ७, ३, ११, २, ४, ३, ८, १, ५, १, २, २,  
 ५, ३, ७, ८, ४, १, ८, १, ४, ४, ९, ८,  
 १६, १९, १०, १, ४, २०, १, १, ६,  
 १६ ६, २, १, १, ६, २, ४, १, ४, ८,  
 १६ ६ १७, ४, २, १, १, १, २, ६,  
 सा १, ४, २, ०, ७, १, ३, ४, १०, ६,  
 ८, ९, ११, ५, ५, १, ६, म १, ६,  
 २८ वैउ १, २, ३, १, १, ४, ४, ३

३, ५, २, १, ११, ३, १, ५, १, ५, ५,  
 १, ५, ९, ६, १, ५, ७, १, ५, ८, १, ९,  
 ९, १, ३, जै ३५, ४१, ५१,  
 ७, ३, ८, २, ८, ८, ८, १०, २, ११, ७,  
 १२, ९, १३, १, ४, ३, १, ५, १, ५, ७,  
 १६, ८, १८, १८, २, ०, ६, २, १, १,  
 २, १, २; गो २, १, ११, ३, १, ४,  
 अभिइव षा ४, ३, १, ११

अभि/ह, अर्थति ऐ ३, ४, ८,  
 १०, शां ७, १०, तै २, ८, ७, १,  
 ३, १, १, ९, १०, तां २, १, ४, ३, ७,  
 प २, १, जै १०, १, अभियन्ति  
 शांआ १२, ५, तां १८, ९, ४,  
 अर्भीयाय षा १, ४, १, १, ४,  
 अर्भीयु षा १, २, ५, ३, वा २, २,  
 ३, २, अर्थेयाम जै १५१

अर्थ्यु तै २, ५, २, २, अभिवन्तु  
 षा ७, २, २, ९, तै ३, १, २, ७,  
 अर्थेय ऐ ३, ३, ३, जै १८८,  
 अर्थायन् ऐ २, १, १, १, ३, ३, १,  
 ६, ४, अर्थायन् षा ६, ६, ३, १, १,  
 अर्भीयाय षा १, ४, ४, २, ३,  
 अभि ह्याय शां १७, ७, षा  
 १२, ४, ४, ६ अर्भीयवरी द

अभि/हन्तु, अर्भीये षा ६, ५, ४,  
 ४, १, ९, अर्भीयन्ते षा १, २, १,  
 २, १, अर्भीयिरे षा ६, ५, ४, ५,  
 अर्भीयन्ताम् षा ६, ५, ४, ५,  
 अर्भीयन्ते का २, १, ४, १९  
 अर्भीद- द तैआ ५, ३, ६,  
 -दाय तैआ १०, १, १३

अभि/हृष, अभि हृषति ऐ ३, ९  
 अर्भीष्ट, षा- ष तै १, १, १०, ५,  
 ६, १, -ष्टा ऐ २, १, ८, तै १, १, १०,  
 ६, ३, ९, ८, ३, १, २, ५, ५, ता ६  
 ४, १, ५, १८, ९, १, ७, गो २, १, २०  
 अर्भीष्टि- ष्ये ता ६, ४, १, ५

अभि/ईर, अर्भीरयन्त तैआ १०,  
 १, ४  
 अभि/कम्, अभि .कामयते तै

१,७,९,४, अभिकामयन्ते तै २,  
३,७,४, अभि ..कमिष्यन्ते तै  
२, २, ७,४, अभ्यकामयन्त ता  
९,२,९

अभि/काश, अभिचाकशीति श  
१४, ७, १, १२, अभिचाकशीमि  
श ७,५,२,११

अभि/कृ, अभिकरोति श २, ३, १,  
४, ७, ५, १, ३, २, अभिकरोति का  
१, ३, १, २

अभिक्रियते श ७, ५, १, ३, २

अभि कर- र गो १, ५, २, ४

अभि क्रीयमाण (√कृ)- ण तैआ  
५ ११, ४

अभि कल्पमान (√कल्प)- ता †श  
८, ७, १, ६

अभि कल्प- स तैआ १०, १,  
३, -सा श १२, ३, १, ४, -स  
श १२, ३, १, ६

अभि कन्युमुऽइव (√कन्यु+णमुल्)  
श १४, १, १, १४

अभि क्रतु- तुनाम् तै २, ८, ३, ७

अभि/कन्द, अभि क्रन्दति जैउ  
२, ३, २, ९

अभि कनिकदत्ता श ११, ८, ४

अभि क्रन्द- न्द्र आ १, ५६१,  
-न्द्रौ जैआ १, ५६१

अभि/कम्, अभिकामन्ति ता १२,  
४, २५, अभिऽअभि कामन्ति  
ता १२, ४, २६, अभिकाम जै ९६,  
अभ्यक्षामन् ता ८, ८, ४, ११,  
११, ६, अभिकामेत् ता १५, १५,

अभि अगमीत् ता १२, ९, ५

अभिक्रमयति ता १२, ४, २५

अभि क्रम- म ता २०, १२

अभि क्रमितुम् शां २२, ९

अभि क्रुय श १४, ९, ४, ७

अभि क्रान्त- न्ति ता २, १,

३, ६, ३, ७, २, १२, २, १५, २, ३, ३,  
२, ५, २, २०, १, २

अभि क्रान्ता (-न्तऽअ) ष क्रान्त-  
-न्तम् ता ५, ८, ३, -न्तानि ता  
५, ८, ३

अभि क्रान्ति- न्ति तै १, १, ६,  
८, -न्त्ये ऐ १, २६, शा ७, ९,  
८, ३, २२, ९, जै ३१, ता २, १,  
३, ६, ३, ७, ३, १२, २, १५, २४, ३,  
२, ३, ५, २, ११, ३, १, ११, ५, १५,  
९, ८, २०, १, २, २४, १९, ३

अभि क्राम (त-→)न्ती ता २, १,  
३, ६, ३, ७, ३, १२, २, १५, २, ३, २,  
३, ५, २

अभि क्रामम् (णमुल्) जै १४३<sup>३</sup>

अभि/क्री, अभिक्रीयते श ३, ३,  
२, ६, ४, १, ७

अभि/क्षर, अभिक्षरति शा २७ ३<sup>३</sup>,  
अभिक्षरन्ति श १०, ५, ४, १४,  
१४, ६, १०, ३, ६, ९, १२, १५, १८

अभि/क्षम्, अभि क्षमेत् तै २, ८,  
६, ९

अभि/खन्, अभिखन्ते श ११,  
१, ६, १६

अभि खन्त्- नत् श २, ३, २,  
१४<sup>३</sup>

अभि/यया अभिऽययित ऐआ ३,  
३, ४

अभि/यम्, अभिगच्छति श ३, १,  
४, ७, १३, तैआ १, २३, १ ता  
११, १, ३

अभिगम्यते श ३, २, ४, १३, ८, ३,  
३५

अभि गमयति शांआ १०, ८

अभि गत- त गो २, ६, १३

अभि गन्तु- ता श ४, १, ४, १

अभि/गा (-गा), अभि अगितात्  
तै २, ८, ४, ४, अभ्यगात् १५, १,

अभिगु तैआ ४, २०, २

अभि गाय ऐ ६, ३, २<sup>३</sup>

अभि/गुप्, अभिगोपायति श १,  
७, ४, १८, २, १, ३, ३<sup>३</sup>, ६, ३, ८<sup>३</sup>,

का १, ६, ३, ६, अभिगोपायति  
श ४, ३, ४, २२, ५, ४, ३, २६, ५,  
२२, ५, १, ९, अभिगोपायत् श  
२, ६, ३, ८, अभिगोपायात् का  
१, ६, ३, ६, अभिगोपायतु श ८,  
३, १, १०, ७, ३, १९, अभिगोपा  
यतु श ७, ४, २, ८, अभिगोपाय  
श २, ३, ४, ४०, अभिगोपायेत्  
श १३, ८, ४, ९

अभ्यजुष्यताम् श १, २, ५, २०,  
का २, २, ३, २०

अभि गुप्ति- स्ये का २, ३, ३,  
२०, -सौ श १, ५, १, ७, ७, -र्ये  
श १, २, ५, २०, ३, ७, १, ५

अभि गोपायत्- यत् श १०, २

अभि गोप्यु- सा श १, ७, ४, १८

१४, १, ३, २, -सारम् श ३, ८  
१, ५, ६, ३, १, १०<sup>३</sup>, १८, २, ४<sup>३</sup>, ७  
३, ३, १८<sup>३</sup>, १९<sup>३</sup>, -प्युन् श १४  
१, ३, १५

अभि/गृध अभि . जागृध शाआ  
७, ४

अभि/गृग् अभिगृणाति तैआ ५, ६  
६, ८, ३, ९, १०, ता ५, ५, १३

अभि गृणातु तैआ ४, ११, ७  
५, ९, ९

अभि गर- र श ११, ५, ९, ७,  
तैआ ३, ६, १, -री तैआ ३,  
५, १

अभि गरा (रऽअ) षगर- -री तां  
५, ५, १३, २५, १५, ३

अभि/गी, अभिगायते तै १, १, ८,  
१, २<sup>३</sup>, अभिगायते तै १, ६, ८,  
३, अभिगायति श ७, १, ५, ४, गो

१५, १, १५, १५, १५, ३

१, २<sup>३</sup>, अभिगायते तै १, ६, ८,  
३, अभिगायति श ७, १, ५, ४, गो

१५, १, १५, १५, १५, ३

१, २<sup>३</sup>, अभिगायते तै १, ६, ८,  
३, अभिगायति श ७, १, ५, ४, गो

१५, १, १५, १५, १५, ३

१, २<sup>३</sup>, अभिगायते तै १, ६, ८,  
३, अभिगायति श ७, १, ५, ४, गो

१५, १, १५, १५, १५, ३

१, २<sup>३</sup>, अभिगायते तै १, ६, ८,  
३, अभिगायति श ७, १, ५, ४, गो

†ययति प्रुणा = तै = साक्षात् धूयत ण साज्-साक्षात्साक्षात् तयापि वाज्-साक्षात्साक्षात् तै साक्षात्  
तु अशीति च कल्पमान इति च प्रुष्टर प्रुष्टर पद धूयते । तु य १३, २५. तैत ४, ४, १०, ३, तै १, ३, १, १८ ।  
†या (=४२९७, १३) नृभयवाद् पान्ज किराहं च । † अभि क्यन्थे इति मुग चिंय ॥

२, ५, ८, अभि गायति श ५,  
 १, ५, १७, अभिगायन्ति श ४, ६,  
 ९, ११, अभ्यगायत् जैड ३, ७,  
 २, १, अभ्यगायत जै. १८०,  
 १८१, २०१, २०८, अभ्यगायन्त  
 जैड ३, ७, १, ८.  
 अभि गीयते ऐ ३, ४, ३, ३०,  
 ७, ९, ८, २१  
 अभि गीत- त ऐ ८, २१,  
 -तम् श १३, ५, ४, २, ३, ४, ६, ७,  
 ९, ११, १५, १६, २१, -ता ऐ ८,  
 २२, २३, -तेषु स २  
 अभि-गीय श ५, १, ५, ४, सा २,  
 ३, १, ७, ४, ८, २, ३, ३, ४, ५, ७,  
 ८, ९  
 अभि गेष्वा- ष्वा ऐ ५, ३  
 अभि/ग्रह, अभिग्रहाति तै ३, २,  
 ८, १२, अभिजग्रह श ३०, ५,  
 जै १८९, १९८, अभ्यग्रहीष्य †  
 शां ३०, ५  
 अभि प्राप्त- म् शा २२, ८  
 अभि घात(√हन्)- तेषु सा १, ८,  
 १३, १४, १५  
 अभि/घृ, अभिघारयति ऐ २, १४,  
 श १, ५, ३, २५, ६, १, २१, ७, २,  
 १०, ४, ११, २, ५, २, ३, ७, ३८, ४०,  
 ३, ९, १०, १४, १५, ६, १, १५, २७,  
 २८, २९, ३१, ३८, २, २४, २५,  
 २६, ३, ८, ९, १९, २३, २५, ४, ४,  
 २, ५, ५, ६, १७, ५, २, ९, ११, ५,  
 १, ३, १, ७, ३, २, ३, का १, ५,  
 २, ८, ९, १३, १४, तै १, ६, १०, १,  
 ८, ३, १, ३, ३, ५, ७, ८, ३, ९,  
 अभिघारयति श १२, ३, ८, ३,  
 ८, २, २५, ११, ४, २, १७, ७,  
 ४, ४, का २, १, १, २१, तै  
 ३, ३, ५, १, अभि घारयति तै  
 २, १, ३, ३, ३, २, ५, २, तैषा  
 ५, ८, १, अभिघारयत श २, ५, २,

३९; अभिघारयन्ति श ३, ८, २,  
 २४, अभिघारयन्ति श. ७, ३, २,  
 ३, अभिघारयामि तै ३, ८, ५, २,  
 अभिघारय श १, ७, ३, ६, अभि-  
 घारयाणि श ३, ८, २, २, ५, अभ्य-  
 घारयत् श १, ७, ३, ७, अभ्य-  
 घारयन् श. १, ५, ३, २, ५, अभि-  
 घारयेत् श ३, ८, २, २, ५, अभि-  
 घारयेत् तै १, ६, १०, १, अभि-  
 घारि गो २, १, ३  
 अभि घारयत्- न् ऐ २, १२  
 अभि-पारित- त श ३, ८, २,  
 २, ५, -तम् श ७, ३, २, ३.  
 अभि घ्रायं श २, ५, ३, ५, ११,  
 १२, ५, १, १३, का १, ५, २, १०, †,  
 ६, १, १७ २०  
 अभि घृत- तानाम् तै १, ७, ५, १,  
 अभि/घ्रा, अभिघ्रिप्रति ऐ १, ७,  
 श ४, ५, ५, ११, ७, ३, २, १२, ता  
 ७, १०, १६, गो २, ३, ९, अभि-  
 घ्रिप्रामि शाआ ४, ११, म १,  
 ५, १९, अभ्यघ्रिप्रत् ता ७, १०,  
 १५, २०, ४, ५, गो २, ३, ९,  
 अभिघ्रिप्रत् शाआ ४, ११<sup>१</sup>  
 अभि/चक्ष, अभिचष्टे श ७, २,  
 १, २०, ९, २, ३, १७, तै ३, ७,  
 २, ४, अभिचष्टे तै २, ७, १२, २,  
 ८, ९, ३, अभ्यचक्षत तै २, ५, ८,  
 ५, तैषा ६, ३, १  
 अभि चक्षाण- ण तै २, ८, १, ६  
 अभि चक्षेऽ तै ८, ७, २, ९, २  
 अभि/चर, अभिचरति श ११,  
 १, ६, १२, तै २, २, १, ७, अभि  
 चरति श ५, ५, ५, १४, तै १, १,  
 ५, १, अभिचरन्ति प ३, ९,  
 अभिचचार श ५, ५, ५, १४,  
 अभ्यचचार श १२, ७, १, १,  
 अभिचरेत् श १, २, १, ७, ३, ७,  
 १६, ५, २२ ३, ५, २, ८, ४, १,

१, १७, २६; २, १७, का. २, १, ४,  
 ५, २, २, ५, ९, तैषा ७, ८, ७,  
 जै ९०, १३६, प ३, २, अभि-  
 चरेत् श ७, ५, ५, १४  
 अभि-चरत्- रते तां ७, १, ११,  
 -रत् तै २, २, १, ७, तैषा १, २६,  
 ५, प ३, ३-६, ८-११, जै ४५  
 अभि-चरणीय- य जै ७५  
 -यम् श १२, ७, १, १, ८, ३, १,  
 गो २, ५, ६, -यस्य तां ८, १, १,  
 -यानाम् प २, १०  
 अभि चरित- ज जै ९०, तम्  
 तै ३, १२, ५, १  
 अभि चरितेषु तै १, ७, ७, ५  
 अभि-चर्यमाण- णाय ता २,  
 १०, ५  
 अभि-चार- र तै १, ७, ७, ५,  
 तैषा ५, ९, ८, ११  
 अभि चार्यमाण- ग जै ९०,  
 -गम् ता २२, १७, ३  
 अभि च्छ(श→)श्चाऽश्च(√छद्) श.  
 १, ३, ३, ६  
 अभि च्युत- न गो २, २, १२  
 अभि/जन्, अभिजायते श ६, २,  
 २, २७, जैड ३, ३, १, २ ७, म  
 ४, ५, गो १, २, २, १५, अभि-  
 जनिष्ये तै २, १, २, ५, अभ्य  
 जायत तै २, १, २, ५, जैड २०४  
 अभि जनिषो श ३, १, २, २१  
 अभि जानत्(√ज्ञा)- त्तै ३, १०,  
 १, १  
 अभि/जि, अभिजयति श १३, १,  
 २, ३, तै १, २, ६, ४, १, ३, ३, ७,  
 ४, २, ३, ५, ४, ६, १, ४, १, ४, ४, १,  
 ७, ४, ४, ७, २, ९, २, २, ३, ५, ६,  
 ३, १, ४, ३, १, ३, १, ४, ५, १, २, ४, ६,  
 १, ४, ८, १, २, ११, १०, १, १२, ५,  
 ६, तैषा १०, ६, ४, १, ज ४,  
 अभि जयति श १२, ८, १, २,

७, अभिजयन्ति तै १, २, २, ३,  
 अभिजिग्यु ऐ ७, २७, अभि-  
 जेवपति ऐ ७, २७, अभि-  
 जेवशुसि तै १, १, ४, ७, अभि-  
 जयानि श ३, ४, ४, ९, १४, तै  
 १, २, ६, ५, अभ्यजयव् शा २४,  
 १, तै १, १, ४, ७, २, ३, ३, ३,  
 १, २, ५, ४, ३, १३, ५, १, २, ६, १४,  
 ता १६, ४, ६, जी १२२, गो २,  
 २, २१, अभि अजयव् तै ३,  
 ११, २, ७, अभ्यजयव् तै ३,  
 १, ४, १४, अभ्यजयव् ऐ ३, २०,  
 शा २४, १, तै १, ५, २, ३, ३,  
 १, ५, ४, तैमा ७, १, ६, १०, १,  
 १०, अभ्यजयव् तै १, ५, २, ४, ३,  
 १, २, ४, ता ५, ५, १७, ८, ८, ५, २,  
 ३, ९, १०, १२, ३, ४ ११, ११, ६,  
 १७, १३, १८, २०, १, ३, २२, ८,  
 ४, ५ ७, २, गो २, ४, ११,  
 अभि अजयव् तै २, ७, ८, १,  
 ३, ११, ९, २, तैमा ७, १, ७,  
 अभिनयेव् तै १, ६, ३, ७, ८, ३,  
 २, १, ३, जै १३२, अभि जयेव्  
 तै १, ७, ७, १, अभिनयेवम् वा  
 १३, २, ४, १, तै ३, १, ४, ३,  
 १३, ५, १, २, ६, १४, ता १६,  
 ४, ६, अभिजयेव तै ३, १,  
 ४, १४, अभिनयेम तै ३, १, ५,  
 ४, जै ७४, अभिनय्यासम् जैव  
 ३, ५, १, १०  
 अभि युषव्- यत् तै १, ५, १,  
 ४, -यत् तै ३ १०, १, ३  
 अभि निव्- व् ऐ ४, १०, शा  
 २४, १, २, वा १२, १, ४, २, २,  
 १, ३, ३, २, १३, ४, १५, ३, १, ८,  
 १३, ५, ४, ४, ता १, १०, ४, १६,  
 ४, ७, २२, ८, १, ४, १७, १, २३,  
 १४, १, २४, १२, १, १८, १, १८, ३,  
 २०, १, जै ११८, ५ ३, १२,  
 जैव ३ ५, १ १० गो १, ४,

१, १, १७, तै १, १, ४, ८, ७, ७, १,  
 २, २, ८, १, ३, ८, ८, ३, ४, १०, ९,  
 १०, ११, ९, २, ७, तैमा ५, १,  
 १४, १५, २२, २३, ५, २, ३, ४,  
 २, २, १३, -त वा २४, २, वा  
 १२, २, ३, २, तै १, ५, २, ४,  
 ता १६, ४, १२, गो १, ४, १४,  
 १५, २३, -तम् वा १२, १, २, ३,  
 ३, १२, ता १६, ४, ६, जै १६३,  
 गो १, ४, ९, १०, १२, २१, -ता  
 वा १२, २, ३, १०, ३, १, ४, ता  
 २०, ८, १, ७, २, ८, ४, गो १, ४,  
 २१, -ति ऐ ६, १८, शा २२, ८,  
 गो १, ५, १५, -ते वा १२, २, ३,  
 ११, तै ३, १, ५, ६, गो १, ४, २२  
 अभि-जित्-व्- -वम् तै १, ५,  
 २, ४  
 अभि जिद्व-विश्व-जित्व- -ती  
 शा २४, १, वा १२, २, २, २१  
 अभि नित- -व वा ४, ६, ९,  
 १६, -तम् वा ४, ६, ९, १, २, ४,  
 १६, ११, २, १ ५, तै १, २,  
 ६, ६, ५, १, ४, ७, ३, ८, -ता वा  
 २४, १, तै ३, ९, ८, ३  
 अभि जिति- तै ऐ १, २५, २,  
 १७, ४, ९, ५, ३, ८, ३, ऐमा १,  
 १, २, ३, ८, वा ३, ४, ४, १, १४,  
 ७, १ १४, १३, १, २, १, २, २, १, ५,  
 तै १, २, ३, ४, ७, ३, ८, ७, १, ३,  
 १, ४ २ १३, १४, ५, ०, ३, ४, ६,  
 १४, २, १, ३, ८, ४, ३, ६, १, १९,  
 १ २०, ५ २ ४, ३, ५, ६, ८, ०, ३,  
 १६ २, १२, ५, ८ जै १३०, ता  
 ६, ५, २०, १६, ११, ५ १६, ४, ७,  
 २२, ३, ७ १३, ४, १६, ४, गो  
 २, १, १८ २, १६  
 अभि नित्य वा ८, ८, १, ९, १, १,  
 २०, ८, १  
 अभि जेतुम् ता ८ ८, १, ९, १, १  
 अभि जु(←नाड) ऐ १, २२

अभि तत्(व/तत्)- त जै २०५  
 अभि/तप्, अभितपति वा १, २,  
 ३, ५, १३, ३, ८, ६, का २, ३, १,  
 ११, ११, अभितयन्ति जै १९०,  
 अभितयव् वा ११, ५, ८, २, ३,  
 ४, अभितेपव् जै १४७, अभि-  
 तप्यन्ति जै १९०, अभ्यतपव्  
 ऐ ५, ३२, ऐमा २, ४, १, ३,  
 जै १०१, गो १, १, १, ३, ५,  
 ६, ७, ८, १०, ११, २, ७, अभि  
 ...अतपव् जैव ३, ४, १, ७, ८,  
 अभ्यतपव् वा ४, १, जै १९०,  
 अभिताप्सीव् श ७, ५, १, ८  
 अभ्यतप्यव् वा ६, १०, अभ्य  
 तप्यन्त जैव १, २, १, १०  
 अभि तुपव्- पव् तै ३, १०, १, २,  
 -पव् तै १, २, ४, १, ३, १०, १, १  
 अभि तप्त, सा- सव्य ऐमा २,  
 ४, १, -साव्य जै २०७, -साभ्य  
 ऐमा २, ४, २, -सैम्य ऐ ५, ३२  
 अभि तप्यमान- नाव् जै २०७,  
 -नानाम् जै २०३  
 अभि तप्यव्- व् वा १, २, २,  
 १२, वा २, २, १, ९  
 अभि तारम् वा १, ५, ३, ६  
 †अभिताराम्/द, अभितारामेति  
 ऐ ३, ४, ४, गो २, ४, १०  
 अभि-वर्षीय( घृ+घ)- -म् वा  
 २२, ७  
 अभि तस्( ) ऐ २, १३, ३, ३, ०, ४,  
 १५, २३, ऐमा २, १, १, ५, १, ३,  
 शा १३, ५, १६, १०, २६, १,  
 वा १२, ५ ६, ७, ८, ९, १५, ३, ४,  
 ८, ७, ३, २८, ३ २, ३, २०, ४, १,  
 १ ७, ८, ५, ३, ७, ८, २, २७,  
 ३, २६, ४, २, १, १६, २५, ३, ४,  
 ११, ६, २, १, २०, २४, ३, १, ३, १,  
 ४, १, ८, ४, १३, ७, ४, १, ९, ५, २,  
 १४, ८, ५, १, १५, १, ७, ९, १, १,  
 ४, ४, ४, ६, १०, ६, ४, १, १२, ९,



३, १६, १३, २, १, ११, ६, १, ११,  
 २, ४, ४, ५, ५, ६, १, १, २, ६, १३,  
 ३, १, १, २०, २२, का १, ४, ३,  
 ४, १, ५, २, १९, २, २, ३, ५, ८,  
 १४, ती १, ३, ५, ४, २, ४, १, १, ६,  
 ८, ७, ७, १६, १, २, ८, २, ६,  
 ३, २, ७, ६, ८, २, ०, १, २३, ३, ९,  
 १, २, ५, २, १५, १, ता १, ७, ५,  
 २, १, ७, २, ४, ७, १, १०, ४, ५, १३,  
 ४, ४, १३, ९, २०, १८, ८, १७, १९,  
 १०, ५, २०, १६, २, ३, ४, ८, २४,  
 १, ६, ७, १०, १४, ४, १५, १, २५,  
 १, ८, १५, १, आ १, १, ५, जैठ  
 १, १, ६, २, २, १, १, म १, १, ५,  
 जै ३५, १३५, १४१, १५६, १८६  
 अभि/वृद्, अभि वृत्ति ऐआ  
 १, ३, १, श २, ३, २, १५,  
 अभिवृत्ति तैआ ५, १, ४,  
 अभिवृत्ति तै २, ५, ८, १, अभि-  
 वृत्ति तै २, ५, ८, ११, अभि  
 वृत्तम तैआ ५, १, ४, अभि-  
 वृत्त ए ६, ११, ता ६, ६, ८,  
 १२, गो २, २, २१, अभि तद्  
 ऐ ६, ११, ऐआ १, २, २, ५, १,  
 १, शा २४, २, गो २, २, २१  
 अभिवृत्त श २, ३, २, १४  
 अभितिवृत्त सति ऐआ १, ३, १  
 अभि वृत्त (वृत्त) नी- वतीभि  
 ऐ ६, ११, गो २, २, २१, -वत्थ  
 ऐ ६, ११, गो २, २, २१  
 अभि/त्तर, अभित्तरति जै १४३,  
 अभि/त्तर जै १४३  
 अभि/वृद्, अभिवृद् श ३, ६, २  
 २०, ता ९, १, १५  
 अभि/दास, अभिदासति श ४  
 ६, ४, ४, तै २, ४, १, २, २, १,  
 ३ ७ ६ १ ७ २४ ११ ५ १ २

३, तैआ २, ५, २, अभिदासत्  
 ऐ १, १९, शा ८, ४, तै ३, ७,  
 ६, ९, अभिदासत् जै १९०.  
 अभि-दासत्-सत तै २, ४, २,  
 ३, -सन्तम् ऐ ६, ३६.  
 अभि/दिग्, अभिदिशत् तां १२,  
 ११, १०.  
 अभि/दीक्ष, अभिदीक्षते शां ७,  
 ४, श ३, ६, ३, १, अभिदीक्षते श  
 ३, ६, ३, १, अभिदीक्षन्ते ता ५,  
 ९, ४, ५,  
 अभि/दीक्षी, अभि दीक्षय ऐ ६, १८,  
 २०, आ २९, ७, गो २, ६,  
 १, २  
 अभि/दुह, अभिदुहात् तै १, ४,  
 ३, ४  
 अभि/द्वन्, अभिद्वयत् श ११, ८,  
 ३, १, अभिद्वयन् जैठ १, २, १, ९,  
 अभि \*अद्वयन् ता १०, १२,  
 २, अभिद्वयन् गो २, ६, १३  
 अभि सु- धव शा १, ४, १, ७,  
 ८, ९, तै ३, ५, २, १, गो १, ५,  
 २३, -धव तै २, ५, २, ३,  
 -सु जै ११४  
 अभि/सुव, अभिसुवति तै २,  
 १, ३, २  
 अभि/द्व, अभिद्ववत् जैठ ४, १०,  
 ३, ४, ८, ११, अभिद्ववत् प ४, ५,  
 अभि द्वुरय श १४, ४, १, ३, ४,  
 ५, ६, ७, ८, जैठ १, १८, ५, १  
 अभि दुग्ध (दुह) - ग्य तैआ २,  
 १८, १, जै ११६  
 अभि/धा, अभिधाति श १४  
 २, १, ८, ता १२, १३, १२, जैठ  
 ३, ६, ३, २, ४, ५, १, ३, अभि  
 धति श १३, ३, १, १, जैठ ४,  
 ७, १, २, अभिद्वी जैठ ३, ६, ३,  
 ७ अभिधेदि म २ ८ १३

अभ्यधात् तां १२, १३, ११, जै  
 ७६, अभ्यधासिपम् श. ६, २, १, ७  
 अभि धा श १३, १, २, ३, तै ३,  
 ८, ३, ४  
 अभि-धान-तर- -र ५२ श १३,  
 ५  
 अभि धानी- नी तै ३, ७, ४,  
 १३, -नीभि श. ६, ३, १, २६  
 अभि-धाय श ३, ७, ३, ७, जै  
 १९०.  
 अभि-द्वित, ता- -ता श ३, २,  
 ४, १८, -ता श २, ३, ३, ७, ६,  
 ३, १, २६  
 अभि/धात्, अभिधावामि तैआ  
 २, ६, १, अभिधावत शाआ ३,  
 ३, अभ्यधात्रन् ता १०, ५, १३  
 अभि धावत्- -न् तैआ १,  
 ३, २  
 अभि/धिन्, अभिधिन्यन् ता १४,  
 १, १०  
 अभि/ध्वै, अभिध्यायति गो २,  
 २, १, अभिध्वी श १, ७, ४, १,  
 २, १, १, ५, ३, ४, १५, ३, २, १,  
 २५, ९, ४, २०, १२, ६, १, ३८,  
 का ३, १, १, ३, २, ४, ११, जै  
 २०३, २०५, अभिध्वी श ४,  
 १, २, ४, अभिद्व्यु शा २७, ७,  
 अभिध्यायति जैठ १, १०, ५, १,  
 अभ्यध्यायत् ऐ ३, ३, ३, ४, २७,  
 श ६, २, १, १, ८, ५, ३, १, ११,  
 ४, ३, १, तै १, १, ३, ८, ३ १, ४,  
 २, जै २०७, अभ्यध्यायत् म  
 ६, २, १, ६, अभ्यध्यायत् ऐ १,  
 २७, ३, २५, ४, २७, ४ ३, ७,  
 जै ८८, अभिध्यायत् जैठ ३, ५,  
 ५, ४, अभिध्यायत् शाआ ४, ३  
 अभि ध्यात- त श २, ६, १, ३,  
 अभि ध्यायन्- न् तैआ २, २, १

† अभीति कमप्रवचनीयमित्यस्मात् अति । ‡ 'अभिद्वदशम्' इति पाठ साधु स्यात् । § 'अभिद्वन्' इति मुषा । ¶ 'अभिधाव' इति मुषा । भा सा यथोपरि मुद्रित तथैव भाष्येऽभिधेयत् । भा च यस्मान्तेरे गेभ्यप्युपरोक्ष्यचनहपमिद्याह ।

अभि-धून्वत्(√धू)-=न्वत् तैआ  
 १,५,२, =न्वताम् तैआ १,१५,१  
 अभि/धृप्, अभिष्टण्यन्ति तैआ  
 ५,१,३, अभ्यष्टण्यन्तु तैआ ५,  
 १,३, अभ्यधर्षियु तैआ ५,१,३  
 अभि-ष्टण्य-तम- -म दा ३,९,  
 १,१२.  
 अभि/ध्ना (→√धम्), अभिधमेत्  
 जै १६४  
 अभि ध्नात- -त जै १६४, -तम्  
 जै १६४  
 अभि/ध्ने, १०४ धृ द्र  
 अभि नत(√नम्)- -त इव्य दा  
 १०,१  
 अभि न्न्द(√नन्द्)- -न्दा श १४,  
 ९,१,१६  
 अभि नन्दिद- -न आ १  
 अभि नि (स्)√स्नु, अभिनि सृजामि  
 दा ३,५,०,८  
 अभि-निघन- -नम् ता ८, १, १,  
 १४,४,५, आ १,२६१, -नेन  
 ता १४,४,५  
 अभि-नि/घा, अभिनिदधाति शा  
 ८,४, दा १,२,४, १८,२०,३,४,  
 १२, ३,१,२,५, ४, १, २२,८,२,  
 १२,१३, ९,३, ३, का २,१, २,  
 १२, २,२, १०, १२', गो १,२,  
 १३, अभिनिदधाति शा १, २,४,  
 १३,१४, का २,२,२,८', अभि-  
 निदधते ऐ ४,१३, अभिनिदधति  
 दा ९,३', अभिनिघास्याम दा  
 १, २,४, ११, का २, २,२,५,  
 अभिन्धेदधात् दा १,२,४, १८,  
 अभिन्धेदधु दा १, २, ४, १२,  
 अभिन्धेदधु का २, २,२,५,८,  
 अभिनिदध्यात् दा ११, ५,८,६,  
 अभिनिदध्यात् तै ३,७,२,७, ता  
 ६,६,५  
 अभि नि दधत्- -त् दा १, २,४,  
 १४, का २,२,२,८

अभि नि-ध्याया दा ३,१,२,८,४,  
 ४,३,९, १४,९,४,२५, जै १३१'  
 अभि-नि-धास्युत्- -स्यन् दा १,  
 २,४,१६, का २,२, २,९.  
 अभि-नि-हित- -त' दा १,३,४,  
 १०,१३, -तम् दा १,१,४,५,६,  
 २,१,७  
 अभि नि-नत्तम् (√वृत्+णमुल्) शा  
 १७,८  
 अभि नि/पद् †, अभिनिपद्यते  
 शाआ ४,१५  
 अभि नि-पन्न- -म् ऐआ १,२,४  
 अभि नि-मेप्य(त्-→)न्ती(√नी)-  
 न्य जैउ ४,८,४,२  
 अभि नि/प्लुत्, अभिनिप्लोचति†  
 १,४,४,१,२,३  
 अभि नि/प्लुत्, अभि निवर्तन्ते दा  
 १२,८,२,३०, अभिनिवर्तन्ते दा  
 ६,७, ३,६, ८, २, ६, अभि  
 निवर्तन्ते दा ६,७,३,६  
 अभि नि तुत्तम् (√णमुल्) दा  
 १२,८,२,३०  
 अभि नि वर्य- -म् ता ८,६,६  
 अभि-नि/विम्, अभिनिविशते ऐआ  
 १,२,४  
 अभि-नि/प(←त्)द्, अभिनिप  
 सत्ताद्‡ ऐआ २,२,३  
 अभि नि/प्लिद्, अभिनिप्लिवाति दा  
 १४,१,१,३३  
 अभि नि/ह्वत्, अभिनिह्वयात् जै  
 १३१  
 अभि म्युञ्ज (नि/उञ्ज्) अभिम्यु  
 ङ्जति जै ३२, अभिम्योङ्गन् जै  
 ३२  
 अभि निर/वद् अभिनिर्वदति †  
 ११,११,८ अभिनिर्वदन्ति ता  
 २३,७,२  
 अभि निर/वप् अभिनिर्वपेत् ऐ १,  
 ११  
 अभि निर/वृत्, अभिनिर्वसति †

५,७  
 अभि नि(स→)प्/पद्, अभिनिष्प-  
 द्यन्ते दा १४,९,१,१९  
 अभिनिष्पाद्यति दा ११,५,७,१  
 अभि निष्पद्य दा १३,८,१,९  
 अभि/नी, अभिनयात् जै ३४, १३२,  
 †अभि' नेपि ऐ ५,२०, तै २,४,  
 ३,१,८,०,८, अभि नय ऐआ  
 ४,१,१, तै २,४,६,५  
 अभि नयत्- -यन्त गो २,२,८  
 अभि नयितु- -ता जै १३२  
 अभि-नेतु- -ता दा १०,१,१,४,  
 जै ३४'  
 अभि/नु, अभ्यनूपत् तै २,६,१३,२  
 अभि नोमुन ऐ ४, १०,२९,  
 ५,१,७,१८,२०, ८,२, ऐआ ५,  
 २,२, सा ३,६, ११, ता ११,  
 ४,१.  
 अभि/पत्, अभ्यपत्त ता २१,  
 १४,५  
 अभ्यपातयत् तै ३,२,८,९,१०,  
 ११  
 अभि परय गो २,५,१  
 अभि/पद्, अभिपद्यते दा १,१,  
 १,१२, २,१,६, ६,५,२,२०, १४,  
 २,१,१५,९,४,१९, का २,१,१,९,  
 अभिपेद् जै २०३, अभिपेद् दा  
 ३,४,१,१७, अभिपद्यत का १,  
 ५,३,६, अभ्यपद्यत ता १६,१,१,  
 अभिपद्येद् ऐ ४,९, ऐआ ५,१,४  
 अभि पति- -त्ति दा ९,४,२,५.  
 अभि पत्तुम् दा ९,५, १,५,६,९,  
 अभि पुथ द्वाआ ६, १९, दा १,  
 ५,१,२,३, ८,२,९, २,१,२,१६,  
 ४,२,८,५,१,३,५,६, ०,४,२, ६,१,  
 ४, ३,१,१,१,३,४,०, १३,९,  
 १,२, ७,१, १७ २६, ५,३, ३,  
 ११, ७, ४,२,३, ९, ५,१,७,१०,  
 ११,१,६,७,८, का १,४,३,३,५,  
 ५,१,३,७,६,१,३०, जै १४,२६

† 'अभि' पृथगेव वा स्यात् । ‡ 'अभि' द्वैरर्था पृथगेव स्यात् । § सा अत्रिक सकारद्वयदत्त ।

अभि पुद्यमान- न का १, ५,  
२, ५, १०  
अभि पक्ष, घा- -न गो १, १, ३७,  
-नम् वा १४, ६, १, ५, ६, ७ गो  
१, १, ३७, -घा गो १, १, ३७,  
-घा गो १, १, ३७.  
अभी (←भि)पाद्- -रव जैगा  
१, २, ३१  
अभि परा/वद्, अभिपुरोवाद् शां  
२३, ५, दा ११, ५, १, ६  
अभि परि/वद्, अभिपर्येति जैड १,  
१, ५, ७, अभि एरीदि दा ४,  
२, १, १६, १७  
अभि परि-वर्त्तयत् (√वृत्)- -यन्  
जैड ३, ३, ३, ५  
अभि परि/वृद्, अभिपरिहरति दा ३,  
८, १, ६, ४, ६, ९, २३  
अभि पर्यक्त(रि/अञ्ज्)- क  
जैड १, १२, १, ८  
अभि पर्या( रिडा) /वृद्, अभिपर्येदि  
म १, ६, २८, अभिपर्येवाद् दा  
२, ६, ३, १२ का १, ६, ३, ८  
अभि पर्या घाय( रिडा/घा)शर २,  
४, २, ५  
अभि पर्या( रिडा ) /वृत्  
अभि पर्या सिचव( रिडा/सिच(ऐ  
७, ५  
अभि पलाय् (परा/अय्) अभि  
पलायन्त ता २, १, २० जै १८७  
अभि पलायमान- म् गो १, २, ४  
अभि/२पा अभिपात्ता श ७, ४, २, ८  
८, ३, १, १०, ७, ३, १९, अभि  
पादि दा ४ २, २ १०  
अभि/वीद्, अन्वपीडयत् व १, ५  
जैड १ ७ १ ३, ८  
अभि पीडित, ता- त्रय जैड १  
७, १ ८ -तानाम् जैड १ ७ १, १

४, ५, ७, -तायैजैड. १, ७, १, ३, ६  
अभि/वृ, अभिपवते तै २, ३, ९, १,  
२, अभिपवते तै २, ३, ९, २, ३,  
४, अभि परते ता ८, ५, १४,  
११, ५, १  
अन्वपययत् ऐआ २, २, २  
अभि पूरं- -वंम् ऐ ६, ३०, दा ६,  
१, ३, ९, तै ३, ३, ९, ३, ८, १६,  
१, १, १, ५, १, तैआ ५, ४, २, १, ता  
१२, १६, ७, २३, १२, ५, २, ७, १, ३,  
जै १४६, -वांगाम् जै १३०,  
-वैण ता १७, २, २.  
अभि/पृ, अभिपूरयति दा ३, १, ४,  
१७, २२, अभिपूरयति दा ३, १, ४,  
२२, प्रम्पि...पृणादि तै २, ४, १, ४  
अभि प्र/कम्प, अभिप्रकम्पयति दा  
३, ३, ३, ७  
अभि-प्र/कम्, अभिप्रकामति दा  
१, ९, ३, ८  
अभि प्र क्रम्य गो १, २, ४  
अभि-प्र क्रम्य- -म्य ता २०,  
११, ६  
अभि प्र क्रान्त- -म् गो १, २, ४,  
अभि प्र/क्षर, अभिप्रक्षरेत् दा ९,  
२, ३, ३१  
अभि प्र/गा, अभिप्रागात् ऐआ २,  
२, २  
अभि प्र/गाह, अभि प्रगाहसे ऐ  
८, ११  
अभि प्र/वै, अभिप्रगायत ऐआ ५,  
२, ५  
अभि प्र/च्यु, अभिप्रच्यवते तै २,  
३, ९, ९  
अभि प्र/ज्ञा, अभिप्रजानीदि ऐआ  
२, ४, २  
अभि प्र/णी, अभि प्रणयन्ति  
जै ६३  
अभि प्र/णु(←नु), अभिप्रणोनुम  
दा २४ ८

अभि-प्र/तन्, अभिप्रतायन्ति  
शाआ ६, १९.  
अभि-प्र-तारण- -ण जै १४७,  
-णा जै १४७.  
अभि-प्रतारिन्- -रिन् जैड ३, १,  
२, २, १३, -रिणम् जैड १, १८, ४,  
१, ३, १, १, २१; -री ता १०, ५,  
७, १४, १, १२, जैड ३, १, २, ३  
अभि-प्रति/वद्, अभिप्रतिपद्यते ऐ  
३, १४, ऐआ १, ३, ३  
अभि-प्रति-तिष्ठन्- -ष्ठन् गो २,  
२, १०  
अभि-प्रत्येव(तिडअव/वृद्), अभिप्र-  
त्येवैति दा ५, ५, ३, ४  
अभिप्रत्ये( तिडा/वृद्), अभिप्रत्येति  
दा ६, ७, ३, ४, १०, ८, ३, ४, ९, ५, २,  
१६, ९, १, १, ३२, अभिप्रत्यायन्  
दा ८, ३, ४, ९, ५, २, १६, ९,  
१, १, ३२  
अभि प्रत्येतो (-ति/वृद्) ऐ ६, ३०  
अभि प्र/घाव्, अभिप्रघायान्त्व  
कार जै १६३  
अभि प्र/पद्, अभिप्रपद्यन्ते तै १,  
६, ९, ९, अभिप्रपद्यामहे तै १, ६,  
९, ९, अभिप्रपेदे दा ११, ४, १, ३,  
अभिप्रपद्येत् दा ३, १, १, ९  
अभि प्र पुद्य का १, ६, १, २, ७, दा  
२, ६, १, ४०  
अभि प्र पन्न- -म् दा ११, ४, १, ३  
अभि/यन्, अभि इयक्षते(इया-  
क्षते) जै ३, ७ १, ८  
अभि प्र/या, अभिप्रयाति दा ६ ७,  
४, ८, अभिप्रायात् दा ६, ७, ४, ८,  
अभि प्रयायन्(णमुल्) ता २४,  
१९, ३  
अभि प्र/यु अभिप्रयुयाव जै १८०,  
अभिप्रायोपी जै १८०  
अभि प्र/युञ्, अभिप्रयुञ्जामहे  
जै ७४, अभिप्रायुञ्जत दा १४,

† अन्वपामभिप्रायेण प्रदर्शितेषा द्रष्टुपसृष्टिर्नास्तीत्यभिमतम् । 'अभि' इति कर्मप्रवचनीय पद प्रथमकस्वरश्च लक्षणापर्यसंगतः च । नु नै पर्या/वृत् प्र ।

५, ते १,५,६,३†  
 अभि प्र युञ्जान्- -नस्य का १,  
 ६,३,९  
 अभि प्र√वह्, अभिप्रवहति ऐ ६,  
 ९, जैठ ३,५,१,९, २,१,११,३,  
 १,६,१, ७,५,८, ९,९,१,२, अभि  
 (प्रवहति) ऐ ६, ९, अभिप्रवहत  
 जैठ ३, ५, ४, १, अभिप्रवहन्ति  
 जैठ ३,५,३,५,४,५,५,१,५,६,५,  
 ७,१,८,१  
 अभि प्र√वी, अभिप्रवयन् जै १३१  
 अभि प्र√वृत्, अभिप्रवृत्तताम् ऐ  
 ९,१०, अभिप्रवृत्तयाताम् शाआ  
 ४,१३  
 अभिप्रवृत्तयति तँआ ५,१०,५, तां  
 ७, ७,९  
 अभि प्र घञ्(√मञ्) शाआ ४,  
 ३,४  
 ?अभि प्रङिन्(प्र+ङिनि)- नम् तै  
 ३,४,६,१  
 अभि प्र√इवम् अभिप्रइवसीप ऐ  
 ३,२०  
 अभि प्र√सृ, अभिप्रसारयति जैठ  
 २,५,२,५  
 अभि प्रसृयँ वा ३,१,१,७  
 अभि प्र√स्कन्द, अभिप्रस्कन्देत् शा  
 २६,१  
 ?अभि प्र√स्तु, अभिप्रस्तुवन्† तै  
 १,७,१०,२,३,३†  
 अभि प्र√स्तु, अभिप्रस्तुणीते वा ३  
 ९,३,१३,१५,२४  
 अभि प्र√स्था, अभिप्रतिष्ठन्ते वा  
 १४,५,१,२१  
 अभि प्र√स्तु, अभिप्रस्तुत्वात् वा १  
 १,३,५, का २,१,३,२, अभिप्र  
 स्तवत् वा १,१,३,५, का २,१,३,२  
 अभिप्रस्तवयँ वा १४,१,१,३,३  
 अभि प्र इत्य (√हन्) वा १४, ७,  
 १,१२  
 अभि प्र√ष्टि, अभिप्रिञ्जाय ङी

१३७, अभिप्रइवीत् जै १३७  
 अभि प्राण् (प्र√अन्), अभिप्रा  
 णिति वा २,२,२,१५, ४,१,२,  
 २७, का १,२,२, १०, अभिप्रा  
 णिमि तै १,२,१,१९, अभिप्राणेत  
 ऐ २,२१, अभिप्राणयात् वा १४,  
 ९,४,१०, तँआ ५,३,१,†  
 अभि प्राणित- -म् ऐआ २,४,३  
 अभि प्राण्य ऐआ २, ४,३, वा  
 १४,९,४,९  
 अभि प्रातृ( ) वा १४,९,४,१८  
 अभि प्राप् (प्र√आप्)अभिप्राप्नोति  
 वा ८,३,४,१, ७,२, १४, ३,६,  
 ?अभिप्राप्नोति† तै ३,७,३,६,७,  
 ५,१,५, अभिप्राप्नुत तै ३,१०,  
 ९,१, अभिप्राप्नुयात् वा ६,७,४,  
 ११, ८,१,४, १,७, २, १४,३,६,  
 अभिप्राप्नुयात् वा ८,७,२,१४,  
 ३,६, अभिप्राप्नुयु वा ८,१,  
 ४,१  
 अभि प्राप्त- हाय ऐआ ५,३,३  
 अभि प्रेषत- प्यन्त शा२२,५,  
 अभ प्रायाय(प्रडा/√या) शा ७,  
 ६, जै ५३  
 अभि प्रावृत्(प्रडा/√वृ) जै ५३  
 अभि प्रास्, ( प्र√अस् ) अभिप्रा  
 स्थति वा ४,२,५,५  
 अभि प्रीत(√प्री)- त ऐ ८, २४,  
 -ता ऐ ८०४  
 अभि प्रीति- ल्यै ता ६,४,१५  
 अभि प्रमु, अभिप्रमुवे वा ४३,४,  
 २१  
 अभि प्रमुप्, अभिप्रमुप्यते वा २०,४  
 अभि प्रे ( प्र√इ ) अभिप्रैति शा  
 ७ ८ ९ वा १,९,३,१ ३ ३,३,  
 १५, ४,३,४,६, अभिप्रयन्ति वा  
 ८ ८, का ९,२,३,८ ?अभिप्रैदि†  
 तै २ ४ ७, ४, ७, ८, १, अभि  
 प्रैदि ऐ १, १३, अभिप्रैत वा १  
 २, अभिप्रैयात् वा १३ ६,२,०

अभि प्रयत्- -न् जैठ ४, ५,  
 १,१, -यन्त वा १४,१,२,१५  
 अभिप्रैयत्, अभिप्राप् द  
 अभि/प्लु, अभिप्लवते वा २१,६,  
 अभिप्लवन्त वा २१, ६, अय्य  
 प्लवत् जैठ १,१८, १,१, अय्य-  
 प्लवन्त वा १२,२,२,१०, अय्य  
 प्लवन्त वा १२, २,२,१०, गो  
 १,४,२३†  
 अभि प्लव- व ऐ ४,१५,१७,  
 वा २१,६, वा १२,१,४, १,२,  
 १,२,४,२,१२,३, २,४, ११,४,  
 २,७, ता २३, १२,१, १४,१,  
 १५,१,१७,१,१८,१, २४,२,१,  
 १२, १, १४, १,१ ८,१, २५,२,  
 १, गो १,४, १७, २२,२,३,५,  
 १, २,३, ४, -वम् वा २०,१,  
 २१, १, वा १२, १, २, २, ३,  
 १०,२,३, ४,१०, गो १,४, ९,  
 १०,१७, २१, -वा ऐ ४, १७,  
 वा २१,५, वा १२, २, २,१,  
 १०,४,८, ३, १, ३,७, तां २३,  
 २६,१,२८,१, २४,४,१, ५,१,६,  
 १,८,१,९,१,१३,१, १४,१, १६,  
 १,१७,१,१८,१, १९,१,२०,१,  
 २५,२,१, गो १,४, २०, -वात्  
 वा १२,२,३,३, गो १,४,१४,  
 १५, २३, -वात् वा २१, ५,  
 -वानाम् वा २१, ५, -वाय वा  
 १२,२, ३ ११, गो १, ४, २२,  
 -वे ऐ ४, १७, -वेन वां २१,  
 १, वा १२,२,३, १०, गो १,४,  
 २१, -वीं ता २३ २०,१, २२,  
 १ २५ १ २४,१२,१ १३,१,१६,  
 १,२५,२, १  
 अभि प्लव्य वा २१,१†  
 अभि भाग- ग म २,४,११  
 अभि भार(√भृ)- रम् वा ३,४,४  
 ८, -रेण वा ३,४,४,८  
 अभि/भाप अभिभापन्ते वां ९,

† द्वैस्वर्यात् 'अमी' नि पृथग्व वा स्यात्

४, अभिभाषेत तां १,५,१५, गो.  
१,३,२१  
अभि/भू, अभिमवति वा १,६,३,  
३३,२,२,२,१४, ५, ४,४,६, ११,  
१,६,१२, का १,२, २,९, तै १,  
४,६,४, ३,८,३,५, ता ९,४,७,  
ए २,७, जै ४६, अभि...मवति  
शा ४,८, वा ११,१,६,१२, तै  
२,२,७,३, अभिमवन्ति वा २,  
१,२, १४, अभिवभूव जै १५३  
अभिवभूयु शाआ ६, २०,  
अभिभविष्यति तां १२,१३,१,  
अभि भविष्यन्ति वा १,१, २,९,  
तै ३,२, ९,२, अभिमविष्यथ तै  
१, ६,६,१, अभि...भविष्यामि  
वा १२,४, ४,३, अभिभविष्याम  
वा २,३,२,१०, १३,३,४,३, वा  
१, २,२, ७, जै १८०, अभिम-  
वाभि जै १५३, अभिमवाप्त तै  
१,७,१,२,३,९,१,२, अर्धमवत्  
तै २,२,७,२, अभि...अभवत्  
शा ४,८, अर्धमवत् वा २, २,  
२,१४, का १,२, २,९, तै १,८,  
३,३, ३,३,७,१, ता १८,९,१७,  
जै ४७, अर्धमवत् इत् तैआ ९,  
१० ६, अभिमुवेत् वा ३, २,१,  
२६, २७, अभिमुवेयु का २,२,  
३, १७, अभि...भवेयु वा ४,४,  
८, अभिमवेम वा १,२,५,१८ २,  
२,२,५ ४, ३,२, ३, ५,४,२ वा  
१,२,२,६ ३ २ २, २,३, ३ १७,  
अर्धमवत् तै २ ६, १० ६, जै  
१५३, अभि...अभूत् तै १, ७,  
१०,५, अभि भू तै ३,८,४,३,  
अभिभूम वा ६,२ २९ ६, २६  
१६  
अभिभू- भूवे तै ३, १०,७ १,  
-भू वा ५ ४, ४, ६, तै १,१  
७,३ २ ४,१,२ ७, ११, तैआ  
१०,२६,१  
अभि भू (त→)वा- भू सा २

२,३  
अभि-भूति- -तय तां ९,४, ७,  
-तये तां ९,४,६, -ति तै २,५,  
७,१,३,१०,८,२, -तै ६,२,२,  
तै २,४,१,३, -त्ये ६, ८,२,३, वा  
१३,५,१,११, तै ३, ९, ११,३,  
गो २,२,२  
अभि-भूयो(-तिऽओ)जसू- -जा  
ऐ. ८,३, ऐआ ५,२,२, वा २४,  
२, २,९,६,२६,९, तै २,८,५,८  
अभि-भूय तै १,८,३,४  
अभि-मन्- -२ तां १०,६,५  
अभि/मन्, अभि मन्थते वा ५, ३,  
१,१०,१३, ३,४,२,४,५, तै १,  
५,६,८, ३,९,११,३,४, जै २८,  
अभिमन्थेत् वा ३,६,२,२०, तै  
अभिमन्थेत् तै ३,९,१७, ३, ता  
२१, १४, १३, अभिमन्थेत् वा  
१०,६, ५,५, अभिमन्थेत् वा ७,  
५,२,१७, अर्धमन्थेत् ७,२८  
अभि मन्- -वार गो १, ३,  
२०  
अभि मन्तो वा १२,५,१,१६  
अभि माति- ति वा ३, ९, ४,  
९ ५,२,४,१६,१४,२,२,८, -ती  
वा ५,२,४,१६, ६,७, २,१४, तै  
२,४,७,३,८,४,२, तैआ ६,१,३,  
अभि माति षट् (सह) - -ह  
वा ७,३,१,४६, -हम् तै २, ४,  
१,४,५,९,१, -हे म २,१,९  
अभि माति हन्- तिमे वा ३,  
९,४,९, १४, ३,२,८, -तिहन्म्  
तै २,८,४,२, -तिहा वा ३, ५,  
४,१,६,७,२,१४, तै २, ८, ४,  
१,३,३  
अभि-मानित- -त तै २,४,७,५  
अभि/मन्, अभिमन्थयते ऐ ८,६,  
वा १,७,१,१६, ३,३,४, १६,५  
३,२०,६,४,५,८,५,११, ४,३,४,  
१४,५,२,४, ६,३,१,४०,२,३,२,  
५ १०, ३,७, १४,४, ४, १,२,५

११,७,३,७,४,३, ७,२, ३, ४,३,  
१,११, ९,१,२,१९, १३,८,३,५,  
१४, २,१, १४, ९,४,२७, वा  
२,१,३,२४, गो २,२, १२, अर्ध  
मन्थयत् ऐ. ८,१२, अभिमन्थेत्  
ऐ. ५,७७, ७,३,८, १७,७०, वा  
६, ७,४,२, १२,४,३,४, १४,९,४,  
६; तैआ २,१८,१, जै ११६.  
अभि-मन्थित,ता- -ता तैआ २,  
२,१, -तेन तैआ २,२,१  
अभि-मन्थ वा ६,७,२,८, गो १,  
२,७  
अभि-मन्थ (निय) - -न्य  
(निय) तै १,१,८,६  
अभि/मन्, अर्धमन्थत् वा १४,  
४,२,११  
अभि प्रपण(मन्)- -णात् प ५,  
१०  
अभि/मा, अभिमिमीत शा ८,५,  
वा ३,९,४,८  
अभि माद्यत्(मद्)- -द्यत् वा  
१,६,३,४,५,५,४,५  
अभि माद्यत्- एक इव वा १,  
६,३,४,५,५,४,५  
अभि-मानुक्त(मन्)- क वा २,  
६, २, ६, का १, ६, २, ३,  
जै २ ८  
अभि/मिथ(→मेय्),अभिमिथति वा  
१३,५,२,३,४,५-८, अभिमिथ  
ति वा १३,५,२ ५-८  
अभि मे(थक→)थिक- का वा  
१३,५,२,९  
अभि/मिह, अभिमिहति वा ३,  
२,२,२०, अर्धमिक्षत् वा ३,२,  
२,२१, अभि मेहेत् जै १६०  
अभि मि(ह→)हा वा ३, २,२,  
२०,२१  
अभि मुख- ख ऐ ८,१०, -खाय  
शाआ ४ १५  
अभि मुखी/भू अभिमुखीभवेयु  
गो १,१,२२

अभि/मृत्, अभ्यमृत्प्रयन्त श. १८,  
१,१,१२  
अभि मृ(त्→)ता( मृ )- ता  
तैआ ६,३,२.  
अभि/मृत्, अभिमृशति ऐ ७,३३,  
श १,१,२,१०,२०,२,२,४,११,  
१२,१४,१५, ३,३, १७,४, १६,  
२,३,४, २७,३४, ३, ३, २,७,४,  
२९,५,३,२,५,६,१,२,५,२६,९,६,  
१२,१३,४,२,३,१,५,१६,१७,१८,  
६,४,१, १०, १२,२,१, ७,३, १,  
४,५,९,४,३,१६,११,२,३,९,१४,  
१,२,१४,१७,९,३,९,४,२६, का  
१,४,१,२१,२,१,२,१०, ११, २,  
१,४,८,१,११,१२, तैआ ५,४,८,  
गो २,३, ६, अभिमृशति श ७,  
३,१,१२,११,२,३,९, अभिमृशन्ते  
गो २,३,१३,१४,१५, ४, १, ३,  
१५, १६, १७, अभिमृशन्ति या  
६,१४, श ८,१,४,७, गो २,४,  
२,५,८,६,२, अभिमृशे शा २७,  
१, अभिमृशामि श १,२,२,१,  
अभिमृशामि का २,२,१, १२,  
अभिमृशत श १,५, ४,१, अभ्य  
मृशत श ६,१,१,१०,२,१,३,४,  
जै ४४,७१,१७६,१७७, अभि  
मृशेत् शाआ ४,१०, श ६, ७,  
४,२,११, २, ३,९, १२ ४, १,७,  
१४,९,४,५, ती ३, २, ८,८, ता  
९,१०,१, ५ १,५,१, जै १२१,  
गो २,२, ११, अभि मृशेत् श  
१,१,७,१५ ३,३,२, ८,४, ५,७,  
८, ८,१,४,९  
अभि मरुशव- -शत ऐ ६,२०,  
-शत गो २ ६,२  
अभि मृते श ६,३,३,२०  
अभि मृश ऐ २,२१,५ २७, ७,  
३,५ ८,१०, श १,१, २,१२ २,  
४,५, २,५,३,६,११, ३,३, १,५,  
६,४,५, ७ ४,४,५, ७ ३,२,१,

९,१,२,१६, १२,४,१,६,१; १४,  
१,२,८,३, २,५,९, ४,८, का १,  
५,२,५,१०,२,२,२,४  
अभि-मृष्ट- -ष्टव श ८,१,४,९  
अभि/वृत्, अभि "ह्यक्षते (इया  
क्षते) जैठ ३,७,१,८  
अभि/वृत्, अभिवृत्ति जै ८६  
अभि/युत्, अभियुष्टे श १,८,३,  
२७, अभियुज्जानि श ९,४,२,  
११, अभ्ययुज्जव जै ७४, अभि  
युज्जवात् श ९,४,२,११  
अभि-युत्- -युज्ज तै २,४,१,१,  
८,३,३  
अभि/युत्, अभियुवति ऐआ १,  
२,४, अभियोधी ऐआ १,३,४,  
५,१,६  
अभि/रक्ष, अभिरक्षति श २,३,४,  
४०, क १,१,३,२,३, तैआ १,  
११,१, अभिरक्षन्ति तै १,२,९,  
अभिरक्षति श २, ३, ४, ४०  
अभिरक्षतु म १,१,१२,२,४,७,  
अभिरक्षतात् श १३,८,४,९, तै  
१,२,१,११, तैआ २,५ १, अभि  
रक्षन्तु म १,१,१२, अभिरक्षत् श  
१३ ८,४,९  
अभि रक्षत्- -त् श ७,३,२,९  
अभि रक्षितु- -तार तैआ ६,२,१  
अभि/राष्, अभिराषयां चकार श  
२,२,४, ५, ६, जै १२५, अभि  
राषयात् जै १९०, अभिराषयेतु  
ष २,१०  
अभिराषयिपति श २,३, ४,६  
अभि/रह, अभि रोहति श १२,  
२,३,१०  
अभि रूप,पा- पम् ऐ १ १६,१९  
२१, २२,२८, २,२, ४, ६, ७,  
३३, शा १,१,३, २,९, ७, १०,  
८,४,६,७,९,२,४,६,१०,७,१२,  
२, गो २,३,६,१६, ४, ४, १८,  
-पया शा ९,३ -पा ऐ १,१६,

१९, २८, २, २,४,६, शा ९,५,  
६, शाआ २,४, -पा ऐ १,२,२,  
४,६, शा १,१,३, २,९,७, १०,  
८,४,६,७,९,२,४,६, १०,२,५,  
१२,२,२८,२, २९,१, श ९,२,  
३,६, -पाभ्याम् ऐ ७,३३, गो  
२,३,६, -पाभि गो २,३, १६,  
४,४, १८, -पाम् ऐ १,१६, शा  
८,५,६,७, ९,६, १०,२,२८,२,  
-पे ऐ १,१९, शा ८,१,७, ९,  
५,२८,२, शाआ २,७  
अभि/रै, अभिरायति तैआ ४,३०,  
१, अभिराय तैआ ४,३०, १  
अभि/लप, अभिललाप शा ३०,  
५, गो २,६,१३, अभिलपिष्यामि  
ऐ ६,३३, शा ३०, ५, गो २,  
६,१३  
अभि लालव- -ते तैआ ६,२,१,  
अभि लिप्त(लिप्)- -प्त जै ९३,  
-प्तम जै ९३  
अभि/लुम्, अभिलोभयति ता ७,  
७,११  
अभि-लोभयत्- -ताऽइव ता ७  
७,११  
अभि/वृत्, अभ्यवाच तै ३, १०,  
९,११, गो १,१,३१,२,१८  
अभ्युक्त,क्ता- क्ता श ७,५,१,  
२,१,२,५२,१२,३,२,७, जैठ ३,  
२,५ १३, -क्तम् शांआ ३,६, ४,  
१०, १,१,१०, २,६,६, १९,४,४,  
५,५,४,१८, १४,७,२,२८, ती ३,  
१०,९,१४ तैआ २ ११,१, -क्ता  
श ६,३,१,४२, तैआ २,१३,१,  
१५ १,८,१,१, -क्ता शा २४,  
४, -क्ते व ८,६,२,१९  
अभि वृत्(मृत्प)- वृत् ऐ ६, २०,  
८,२,३, शा २०,२, २२,६,२४,  
८, -वात् शा २२,५, २३, ८,  
२, ११, २७,२, श १३, ५,१,  
११

† 'अभिमृश' इति मुपा स्वरधित्य ।

अभि-वती- -वती शां. २४, २; २६, ९; -वत्यः ता. १७, १२, ४.  
 अभि/वद्, अभिवदति ऐ १, ४<sup>३</sup>; १३; १६<sup>३</sup>, १७<sup>३</sup>; २५; २८; २९; ३०, २, २, ४, २०; ५, २; ६, १५; २०, ८, २६; ऐआ. २, १, ६; शां. १९, ९<sup>३</sup>, ३०, ११; शं० ३, ३, ४, १४; १३, १, ६, १; १४, ५, ४, १५; तै. ३, ८, ९, ३; ११, ८, १; अभिवदति शा. १४, ६, २, ४, ता. ४, २, १६; ६, ९, १४, ११, ६, ३; ८, ५, १२, १, ४, ८, २, ७, ३, २, ४, ७, ५, २; ८, १३, १, ४, ५; ७, २, ३; ७, ३, ४, गो २, ४, २, ६, २; अभि- वदति शा ६, ३, १, ३३; अभिवदतः शा १३, १, ६, १, अभिवदन्ति शा ३०, ६, शा १४, ६, ८, ८, गो. १, २, ७, अभ्यु- वाद शा २, २, ४, ६; ३, ६, २, ७, ११, ४, १, ३, ४, १, १, १, का. १, २, ४, ५, जै ८६, १२४, २०५, अभिवदामि जै २०५, अभ्यवदत ऐ ३, ३४, अभ्यवदत तै २, १, २, ३, ता ९, २, २२, १२, ११, १०<sup>३</sup>, १३, ६, १०, १४, ११, २८, १५, ५, २०, १७, ५, १, १८, १, ९, जैठ ४, १०, ३, ४, ८, अभ्यवदेताम् ऐ ३, २८, अभिवदत शा. १४, ५, ४, १६, ७, ३, २, ५, गो १, २, ४, अभ्यवादिषम जैठ ३, ५, ९, ३  
 अभिवाद्यति ता ५, ६, १२  
 अभ्युद्यते जैठ ४, १०, १, ५  
 अभि वृद्ध- -दन् तैआ ३, १२, ७  
 अभि-वदित्तम् जै १२४  
 अभि-वदित्- -ता जै १२४  
 अभि-वाद- -द शा २, ५, गो १, ३, १  
 अभि वाच- -य गो १, ३, १९,  
 -घा गो १, ३, १९  
 अभ्युदित- -त ऐ ४, २९, ५, १,

४; १२; १६; २०, गो. २, ६, ११; -तम् ऐ. ४, ३, १, ५, ६; १८; शां. २, ७, १३, ९; १८, ९; २४, ३; ४, २६, ५; २८, ५<sup>३</sup>, शांआ. ७, १४; १६; १९; २१; ८, ४, ५; १३, १; तां १२, ५, ११, गो. २, ३, ८.  
 अभ्युद्य ता. ६, ८, ७.  
 अभि/वम्, अभ्युवाम शा. ३, ८, ३, ११, अभ्युवामत् शा. ३, ८, ३, ११; २९; अभ्यवमीत् तै ३, २, ९, २.  
 अभि-वान्त- -म् शा. ३, ८, ३, ११.  
 अभि-वयस्- -सः ऐआ. ५, १, १  
 अभि-वपद्/कृ, अभिवपद्कृषात् शा १७, ७.  
 अभि/वस्, अभिवासयति शा. १, २, २, १६<sup>३</sup>, १७<sup>३</sup>, का. २, २, १, १३; १४; तै ३, २, ८, ७, ८; अभिवासयति तै. ३, २, ८, ९; अभिवासयामि शा. १, २, २, १७, का. २ २, १, १४, अभिवासयेत् तै. ३, २, ७, ७.  
 अभि-वासस्- -वास. शा. १, ३, १, १४<sup>३</sup>, वा २, २, ४, ११.  
 अभि-वास- -परि-वासस्- -स्ती आ. १, ५१२  
 अभि-वास्य- -रयः तै ३, २, ८, ८  
 अभि/वह, अभिवहति ऐ ८, २४, शा. १०, ५, ५, ५, ११, ४, १, १६, तै ३, १०, ११, २, तैआ १, ६, २, गो १, ३, १, १०<sup>३</sup>, २, ४, ७, अभि- वहन्ति ऐ ६, २१, ८, २४, शा ३, ८, १, १६, ४, १, १, २५, ३, ४, ४, ५, ५, २, ४, ११, ५, ६, ११, ६, ४-८, १३, २, १, १, २, अभिवहन्ति तै १, ७, ५, १, तैआ २, १०, १<sup>३</sup>, गो १, ३, १<sup>३</sup>, ५, २४, २, ३, १<sup>३</sup>, १०, ६, ३, अभिवहयति शा १०, ५, ५, ५, अभिवहेत् गो १, ३, १, अभिवहेत् गो १, ३, १०, अभि- वहे शा ११, ४, २, १९  
 अभि वह(त-→) न्ती- -म् शा

११, ४, १, ८; गो. १, ३, ८<sup>३</sup>.  
 अभि-वोदुम् ऐ ६, ९.  
 अभि-वोदु- -दा ऐ. ४, २०.  
 अभि/वा, अभिववी शा. ४, १, ३, ६; अभिवातु तै. ३, ८, १८, ३.  
 अभि यातु- -तम् शा. ४, १, ३, ९; -सात् शांआ. ४, ४.  
 अभि-वान्या (√वन्)- -न्यायि तै. १, ६, ८, ४.  
 अभि-वान्य-वत्सा- -रसाया. ऐ ७, २<sup>३</sup>.  
 अभि-वि/ईश्, अभिव्यैक्षत् ऐआ. २, ४, ३.  
 अभि-वि/क्रम्, अभिविचक्रते जै. १५१.  
 अभि-वि/सदा, अभिविषयेषम् शा. १, १, २, २१; का २, १, २, १५<sup>३</sup>.  
 अभिविषयेषम् † तै. ३, २, ४, ७  
 अभि-वि/चस्, अभि-विचष्टे तै. २, ५, ६, २.  
 अभि-वि/शा, अभिव्यजानीन ? ऐ ३, १८.  
 अभि-वि-ज्ञान- -नम् ऐआ २, ३, २  
 अभि वि/तन् अभिवितन्वते शा. ११, ५, ५, १३  
 अभि/रविद् अभिविन्देत् शा ११, १, ६, १६.  
 अभिवेदयते जै १००  
 अभि वि/दम् ( → पश्य ), अभि- विपश्यति शा १, १, २, २१, † अभि- विपश्यति तै ३, २, ४, ७, तैआ ५, ६, ५, अभिव्यपश्यन् गो १, २, २, २  
 अभि-वि/धा, अभिविदधात् शा १३, ८, १, १६  
 अभि-वि-हित- -त. जै १६५<sup>३</sup>.  
 अभि वि/बुष्, अभिविबुष्यताम् म १, १, ११  
 अभि वि/मन्थ, अभिविमन्थीयात् शा १२, ४, ३, ३.

अभि-वि/सृज्, अभिविस्सृज्यन्ते  
शाआ ५,४<sup>१</sup>.  
अभि/सृ,अभि-सृष्टुं तैआ ६,७,१  
अभी(←भि)-सृत्,ता- -सम् तै  
२,८,६,१, -तै ऐ ५,२, शा २०,  
४,२१,४  
अभि/सृज्, अभ्यसृज्जन् जै १४,  
२६  
अभि/सृत्, अभिवृत्तै वा ८, ४, १,  
१५, जै ८६, ९०, अभ्यवर्तन्त  
ता ४,३,२, ८,२,८, २०, १, ३,  
जै ५१  
अभिवृत्तै तै १,५,५,२,३,४,५,७  
अभि वर्तमान- -तै श६,६,४,३  
अभि वृत्ति- -रवै तां ४,३, २,८,  
२,८ अभीवर्त अ द्र  
अभि/सृष्ट्, अभिवृषते श २,१,४,  
१७, श १३,४,२,२, का १,१,४,  
१७, अभिवावृषे तै ३,५,०,३  
अभि/सृष्ट्, अभिवर्षित ता १७,७,  
२, अभिवर्षित तैआ १, ९, ५<sup>३</sup>  
अभिवृषाव श ३,१, १,८, अभ्य  
वर्षय ता १५, ९, ९<sup>३</sup>, अभिवर्षेत्  
श ३,२,२,२७<sup>३</sup>  
अभि वेध- -ना ऐआ ५, १, १  
शाआ १,३  
अभि वोढ् अभि/वृह् द्र  
अभि/व्यध् अभिविषयसि जै १०१<sup>२</sup>,  
अभ्यविषयत् जै १०१<sup>२</sup>  
अभिव्यन्( वि/अन्) अभिव्यनिति  
श ४,१,२,२७  
अभि व्या( विऽआ )/दा,अभिव्या-  
ददात् श १०,६,५,४  
अभि व्या(विऽआ)/ह, अभिव्या  
हरति ऐआ ३,१,३, शाआ ७,  
११ श १,७,२,२०, ३,१२, ३,  
२,१, ३७ अभिव्याहरति श ३,  
२,२,८, तै १,७,१०, ३<sup>४</sup>, जै  
१०७, अभिव्याहरिष्यन्ति जै  
१५५, अभिव्याहराणि श ५, ४,  
४,९, अभिव्याहरेत् ऐआ ३, १,

६, शाआ ७, १५, श ११,५,७,  
१०, अभिव्याहरेत् श ११, ५,४,  
१८, अभिव्याहरत् श १, ४, १,  
१३, ता ७, १०, १३, १५, जै  
२५, १८०, अभिव्याहार्थी श १,  
४, १, १९  
अभिव्याहिवते शां ८,९, शाआ  
३,६  
अभि व्या हरत्- -रन् शाआ ७,  
१५, श १, ७, ३, १२, -तौ जै  
१८६  
अभि-व्या-हाराय- -यम् शाआ  
७, १५  
अभि व्या-हार्षन्(सन्)- -न् ऐआ  
३, १, ६  
अभि व्या हत- -त वा १२,६,  
१,४, -सम् ऐआ २,४,३  
श्वभि-व्या हृत्य ऐआ २,२,३,  
४,३, श १,५, १,१, जै ३,१,  
४,५, ११  
अभि व्या ह्य- -त्यम् ऐ ५,  
२, १५  
अभि व्युज् (वि/उवा), अभिव्युञ्जेत्  
श १,२,१,१०<sup>१</sup>, का २,२,४,७<sup>३</sup>  
अभि व्युज् (वि/उच्छ्), अभिव्यु  
च्छेत् ता २,३,३, जै ०५१  
अभि/व्रज्, अभिव्रजन्ति गो १, १,  
१३  
अभि/वृली, अभ्यवृलीयत तां २५  
१०, ११  
अभि/व्रस अभिव्रसन्ति ता ६ १०,  
७, १८ १, ११, अभ्यव्रसन् जै  
१९३, अभि व्रसेत् शा १६, ७  
अभि व्रस्त- -स्त तैआ २, ६,  
२, स्थाव ऐ ५ ३०  
अभि व्रस्ति- -स्तिम् श ३, ४,  
२, १४, -स्ते ऐ २, ९, -स्त्वाः  
श ३,३,४,८ तै ३,३,६,९  
अभि व्रस्ति पा(√रपा)- -पा तै  
२,८,४,६, -पा श ३,४,२,१४,  
तै २,७, १५

अभि व्रस्ति प्रा-वन्- -वा श ३,  
४, १, २५  
अभि व्रस्य सा १, ७, १५  
अभि व्रस्यमान- -नम् ऐ ३,  
४६, ता १८, १, १०, -नाय ता  
२, १७, ४, ६, १०, ६  
अभि व्रस्तु(√व्रस्तु)- -स्ता तै ३,  
१०, १, ३, १, ७, १०, ३  
अभि/व्री, अभिव्रीते श १, ३, ५, ४,  
का २, २, ३, ४, अभिव्रीणीत श ३,  
१, १, १<sup>३</sup>  
अभि/वृश्, अभिवृश्चुत् जै १४७  
अभि व्रीची श ६, ४, ४, ४,  
अभिव्रीची तैआ ६, १, ४  
अभिवृश्चुत् श १३, ८, ३, ५  
अभि वृश्चुत् - -र तै १, ७, १, ६  
अभि/व्रम्, अभ्यव्रम्पत् जै ३,  
४, १, ५, गो १, १, १, ३<sup>३</sup>, ५<sup>३</sup>, ६<sup>३</sup>,  
७, ८<sup>३</sup>, १०<sup>३</sup>, ११  
अभि व्रिच् - -प तैआ ४, २०, १,  
तां २, १०, १,  
अभि/व्री, अभिव्रीणीत तै १, २,  
६, ७  
अभि व्री- -व्रियम् तै २, ४, ७,  
११, -व्रिया शा २१, ३, २२, ५, ४  
५ १, -व्री तै २, ४, ३, ६, ७, ११,  
८, १, १  
अभि/वृध्, अभिव्रध्वेत् सा २, २,  
२, ४, ७  
अभि पङ्क्तौ (√सञ्च्) जै २, ५,  
३, २  
अभि/प(←स)च्, अभिपीयेत् गो  
२, २, ८  
अभि पक्, अभि/पु द्र  
अभि पाच्(←√सञ्च्)- -पाच तै  
२, ८, ६, ३  
अभि/पि(←सि)च्, अभिपिम्चति ऐ  
८, ७, १८, १९, २०<sup>३</sup>, शा ५, १, ४, १, २,  
२, २, १२, १३<sup>३</sup>, ३, ४, ३, ६<sup>३</sup>, ७<sup>३</sup>,  
८<sup>३</sup>, ९<sup>३</sup>, १०, ११, १२<sup>३</sup>, १३<sup>३</sup>, १४,  
१५





१२, अभिसुवाव ऐ. ७, १७, जै  
 १९८<sup>३</sup>, अभिसुपुत श ४, ३, ३,  
 १९, अभिसुणवाम ऐ ३, १५,  
 जै, १४२, अभिसुणोत् तै १, ४,  
 १, १, अभिसुपुणवत् ऐ ३, १५, जै  
 १४२, अभिसुपुणवात् ऐ ७, ३०,  
 श ४, १, १, १४, १६, १, १०, २<sup>३</sup>, ३<sup>३</sup>,  
 ४<sup>३</sup>, ५<sup>३</sup>, ६, ६, १, ९, तै १, ४, ७, ५,  
 ता ९, ५, ७, अभि सुपुवात् ऐ  
 ७, ३२, श ४, ६, १, १०<sup>३</sup>, अभि-  
 पुण्यु ता ९, ४, १, ५, ३  
 अभिसुपुण्य ऐ ३, ३२  
 अभिसूयते श ५, २, ३, ९, अभिसूयै  
 श ५, २, ३, ९, ४, २<sup>३</sup>, ५, १६  
 अभि-पव- -व शा १<sup>५</sup>, १  
 अभि पुणवत्- -पवन्त ऐ ४,  
 १३, तै १, ५, १, ५,  
 अभि पुव- -व शा ७, १०, श  
 १४, ३, २, ३०, तै २, ७, ४, १,  
 -तम् श ४, १, १, १५, ६, १, ९,  
 -ते श २, ४, ४, १६, का १, ३, ४, ९,  
 अभि पूय श ९, ४, ४, ८, ५, १, ७,  
 १०, ता ९, ८, २, जै ८६, १८४  
 अभि पूयमाण, गा, -ण श १२,  
 ६, १, २१, -णश्च तै १, ४, ७, ४,  
 गो २, २, १२, -णा तै ३, १०, १,  
 २, -णाम् श ४, १, १, २६  
 रजुभि पोतृ- तार श ४, ३, ३,  
 १९  
 २अभि पोतृ- तार श ४, ३,  
 ३, १९  
 अभिपक्व, अभिपेक्व, अभिपेक्षयत्,  
 अभिपेक्षनीय, अभि/विष्, द्र  
 अभि/पो/सो, अभिप्य तै २, ४,  
 १, ४  
 अभिपोत्, अभि/पु, द्र  
 अभिष्टि( मि/अश)- ह्ये तै १,  
 ३, १, १, २, ५, ८, ५, तैआ ४, ४२,  
 ६, गो १, १, २९ -ष्टि तै २, ६, ८,

१, -ष्टिभि ऐआ ४, १, १  
 अभि/पुटु (←सु), अभिष्टौति ऐ  
 ६, १<sup>३</sup>, २<sup>३</sup>, शा ७, ६, ८, ३<sup>३</sup>, ४<sup>३</sup>, ५,  
 ६<sup>३</sup>, ७<sup>३</sup>, १५, १, २९, १<sup>३</sup>, श ४,  
 ६, ७, ७, १३, ५, १, १६, ६, २, १२,  
 अभिपुटुयन्ति ऐ. ६, १<sup>३</sup>, अभि-  
 पुष्टाव शा २९, १<sup>३</sup>, अभिपुटुहि  
 ऐ १, १८, श १३, ५, १, १६, १४,  
 १, ३, २<sup>३</sup>, तैआ ४, ४, १, ५, १, ७,  
 ४, १, अभ्यष्टौत् जै १७६, अभि-  
 पुटुवात् ऐ ६, २<sup>३</sup>, शा ८, ३<sup>३</sup>, ४, ५<sup>३</sup>  
 अभिपुटूयेन गो १, २, १८  
 अभि पुटुत- -व गो १, ५, २, ४,  
 -तम् ऐ ६, २  
 अभि-पुटुय शा १५, १  
 अभि पुटुयत्- यत ऐ ६, २,  
 -वत् श १४, १, ३, ७  
 अभि पुटूय गो १, २, १८  
 अभि/ष्टा (←/स्या), अभिष्टिष्ठति  
 श ३, ८, २, १५, तैआ ६, ५, २,  
 ता १६, ११, १५, अभिष्टिष्ठत  
 श ५, ४, १, ९, अभिष्टिष्ठन्ति श  
 १, ७, २६, का २, २, ३, २३,  
 अभिष्टिष्ठामि श ३, ८, २, १५,  
 अभिष्टिष्ठौ श ५, ४, १, ९, ६, ८,  
 १, १४, अभि \*तस्थौ ऐ ८,  
 २६, अभितस्थु तै २, ४, ६, ८,  
 अभिष्टिष्ठत् श ९, १, १, ४२,  
 अभिष्टिष्ठ शाआ १२, ७, श ६,  
 ३, ३, १२<sup>३</sup>, तै २, ४, १, १, ५, ७,  
 ४, जै १६०, अभ्यतिष्ठन् जै  
 १६०, अभितिष्ठेत् गो १, २, ७,  
 अभितिष्ठेयु तै ३, ३, २, ३  
 अभि ष्ठित- त श ४, ४, ५ ११,  
 ५, ४, १९, -तम् श २, १, १, २,  
 का १, १, १, २  
 अभि/ष्ठिव्, अभिष्टिष्ठेयु श १, २,  
 ३, १, अभ्यष्टीयत् का २, २, १,  
 १५, अभि ष्ठीवेत् जै १६०

अभि ष्ठव् - -तम् श २, १, १,  
 २, का १, १, १, २  
 अभि-स/रुष्, अभिसरुष्णु श ३,  
 ६, १, २८  
 अभि स/रवस्, अभिसवसते ता.  
 ७, १, ६  
 अभि स/वह्, अभि सवहन्ति  
 ऐआ २, ३, ८<sup>३</sup>  
 अभि स/वाप्, अभिसवाञ्जति  
 जैउ ४, १०, ४, ६  
 अभि स/विष्, अभिसुविशन्ति श  
 १४, ४, १, १९, तैआ ९, १, २, ६,  
 अभिसुविशेय तैआ १, २३, ९,  
 अभिसुविशन्तु श ८, ७, १, ६<sup>३</sup>,  
 अभिसुविशन्तु<sup>३</sup> तै १, २, १, १८,  
 २, ७, १६, ३, अभिसुविशत श  
 १४, ४, १, १९,  
 अभि स विष्ट- ष्टा श ८, ७, १, ६  
 अभि स/विष्ट, अभिसमवेष्टत ता  
 ७, ६, ११  
 अभिसंविष्टे जै १७६, अभि-  
 समविष्टेय् जै १७६  
 अभि-स/धि, अभिसध्रयन्ति श  
 १३, २, २, ९, अभिसध्रयन्ति तै ३,  
 ८, २, ३, ३<sup>३</sup>  
 अभि ससारम् ( सम्/सु+णमुल )  
 श ११, ७, ७, १२  
 अभि सं स्/क्, अभिससकरोति श  
 ३, २, ३, २३, ४, १, २६, ६, ७, २,  
 ६, अभिससकरोति श ६, २, १, ९,  
 अभिससकरोति श ६, ८, २, १,  
 अभिससकरोति श ६, २, १, ५<sup>३</sup>,  
 अभिससकरोति श ८, ७, २, १६, १०,  
 ४, २, २२, अभि ससकुर्वन् श  
 ६, २, १, ३३  
 अभि सय्थ- म् गो २, ३, १  
 अभि सं/हन्, अभिसहते शाआ  
 १२, ६  
 अभि स/क्रम, अभिसङ्क्रामति ता

† 'अभिसु/विष्' इति तै सोमरो विशेषो भवति । तद् एकपये ऐरुच्यशैलम् "गतिर्गती" ( पा० ८, १, ७० )  
 द्वयन् च शाखान्तरीयोऽपवादो द । ‡ 'अभिसु/वि' इ

२१, ११, ३, अभिसहकामन्ति तां  
 छ, ६, १६, १२, ७, ३  
 अभि स/गम्, अभिसहच्छन्ते ऐ  
 २, २२, ७, २३, अभिसमगच्छन्त  
 ता छ, १०, १  
 अभि स/ग्रह, अभिसजग्राह जै ५३  
 अभि स/चि, अभिसन्विचुते श  
 १०, २, ४, २, ५, ९-१३, १४<sup>३</sup>, १५,  
 अभिसुमचिनुत श १०, २, ४, १,  
 अभिसुम्बिन्वीय श १०, २, ४, १  
 अभि स/ज्ञा, अभिसुज्ज्ञानते शा  
 २६, ९, १४, श २, ६, ३, ६, ५, ४,  
 ३, १९, का १, ६, ३, ५, अभिसुजा  
 नान्ते श २, ६, ३, ६, का १, ६, ३, ५,  
 अभि सञ्जादयितवे (स/छद्) जै  
 १२६  
 अभि सतति( स/तत्)- स्यै ता  
 २१, ५, ५  
 अभि स/पा, अभिसुपद्यत श  
 ३, ६, २, ९  
 अभि स/नम्, अभिससमन्ताम्  
 शावा १२, ४<sup>३</sup>, अभिसन्नमन्तु  
 तैआ ३ ११, ९  
 अभि सम्/अय् अभिसमयति जैउ  
 १ १३, १, ६  
 अभि सम्/इशु अभि समश्नुते  
 श २ ३, ३, १६  
 अभि सम् आ/गम्, अभिसमा  
 गच्छन्त जै ८८  
 अभि सम्/इ अभिसमेति जैउ ३,  
 १, १, १८, अभिसि स यन्तु तै १,  
 २, ४, ७  
 अभि सम्/इन्ध । अभिसमिन्धे ता  
 १४, ८, २  
 अभि सम्/इर् अभिसमीरयन्ति तै  
 ३, ८, ५, १  
 अभि ससुम्नित( स/उञ्ज्)- त  
 ता ८ ५ १६  
 अभि सम्/ऊद्, अभिसमूहति श  
 छ, ५, ३, १८, अभिसनौहत् तां  
 ८, ५, २

अभि समे(-म/आ/इ) अभिसमा-  
 यन्ति श १४, ७, २, १, तैआ १,  
 २, २, ता १७, १, १७, प १, ३,  
 अभिसमेयु ता ५, ६, ३, सा ३,  
 ३, ५  
 अभि सुमेत?- ता श १४, ६,  
 १, १  
 अभि-सम्/वच्, अभिसम्पच्यन्ते तां  
 २१, १५, ३  
 अभि सम्/वद्, अभिसम्पद्यते शा  
 १४, २, १६, ३, २४, ९, शाआ  
 ८, ७ श ६, ४, ३, ८<sup>३</sup>, १०<sup>३</sup>, ७, १,  
 २, २०<sup>३</sup>, ९, ५, १, ६, १, १०, २, ४,  
 ४, ७<sup>३</sup>, ८, ४, १, ८<sup>३</sup>, ९, ५, ३, ८, ५,  
 ४, १<sup>३</sup>, २<sup>३</sup>, ३<sup>३</sup>, ४<sup>३</sup>, ५<sup>३</sup>, ६, ८<sup>३</sup>, ९,  
 १०<sup>३</sup>, ११, १२<sup>३</sup>, १३, १८<sup>३</sup>, १९,  
 १३, ४, ४, १, ६, १, ३, १४, ७, १,  
 ३४, २, ७, सा २, १, ८, जै ८८,  
 १३१, जैउ १, १, १, ८, ६, ६, २, ३,  
 ४, ११, १, ११, २, २, २, ३, ३, ९,  
 अभिसम्पद्यते श १०, ३, १, ५, ६,  
 अभि सम्पद्यते शा १८, २,  
 अभिसम्पद्येते श ११, ७, ५, ५,  
 अभिसम्पद्यन्ते ऐआ १, १, २, २,  
 २, ३, ८, शा ८, ८, ९, २, १२, ३,  
 २९, १, श ९, ५, २, ८, १०, ४,  
 १, ९, १३, ६, १, ११, ता ७, ४,  
 ५ ८, प २, ३, जैउ छ, ६, १, ७,  
 २, ५<sup>३</sup>, अभिसम्पद्यन्ते श ११, ५,  
 २, ९, १४, ७, १, ३४, अभिसम्पद्यन्त  
 तै १ २, २, २, अभिसम्पद्यताम्  
 गै २ ३ २०, अभिसमपद्येताम्  
 ऐ ३, २, ३  
 अभिसम्पादयति शा ३, २ १८ ७,  
 २७, २, श १, १, १, २२, ३, ५ ७  
 ९, १, १७, २, ३, १, १८, छ, ४, ५,  
 १९ ५, ३ १, १२ ६ ७, १, ११,  
 ९, ५, १ ३२, १४, १, ३, १, का १,  
 ३, १, ११ अभिसम्पादयन्ति ऐआ  
 ३ २, २, शा १४, २, २७, ७, का  
 २, १, २ १ अभिसम्पादयिष्यामि

श १०, ६, १, १०, अभिसम्पादयेत्  
 ऐआ २, ३, ५  
 अभि-सम्पद्- -दम् श ३, ९, २,  
 १७, ७, ७, ७, ६, ९, १, १, २६, २,  
 २, ६<sup>३</sup>, १२, २, ३, ६, १३, ५, ४, २६  
 अभि-सम्पद्- -ञ्च. श १२, २, ३,  
 १, गो १, ४, १२, -ञ्चस्य ऐ छ,  
 १, गो २, ४, १९, -ञ्चा श १०,  
 ६, १, १०, १४, ९, २, ४, -ञ्चौ जै  
 १३ १<sup>३</sup>  
 अभि-सम्पद्यमान- -न् श १४,  
 ७, १, ८, -नम् श १२, ३, १, १  
 अभि सम्पादयत्- -यन्त ऐ छ,  
 १६<sup>३</sup>  
 अभि-सम्पाद्य शां १०, १  
 अभि-सम्/वच्, अभिसम्पवते तै २,  
 ३, ९, ४<sup>३</sup>, अभिसम्पवते तै २, ३,  
 ९, १, २, अभिसम्पवते तै २, ३, ९,  
 ३<sup>३</sup>  
 अभि सम्/वन्च्, अभिसम्बन्धी म,  
 २, १, १  
 अभि-सम्बद्- म् म २, १, ९  
 अभि-सम्/भू, अभिसम्भवति ऐआ  
 १, ३, ८, २, ३, ७, शा ८, ३, २७  
 ३, श ७, ३, १, ४, ५, ८, ६, २, १८<sup>३</sup>,  
 १०, ३, २, १३, ५, १४, ४, २, ३, १,  
 ४, ४, ५, २, २३, ६, ३, १, ११, २,  
 ६, १३, जैउ ३, ३, १, २ ६,  
 २, १, अभिसभवत ऐआ २,  
 ३, ७, अभिसम्भवन्ति श १०, ४,  
 ३, १०, १४, ९, १, १८, १९, अभि  
 सम्भवत् श १, ६, ३, ८, तै ३, १, १,  
 ५, तैआ ६, १, ३, १०, १, ४, अभि  
 सम्भविष्यामि श १०, ६, ३, २  
 अभि सम्भूय शाआ छ, १, ४  
 अभि ससु(ख→)खा- म् श ९, ४,  
 ३, ८  
 अभि सम्/सूच्छ्, अभिसमसूच्छन्त  
 श १०, ५, ३, ८  
 अभि सर (√सृ)- म् तै ३, ४,  
 १०, १

अभि/सिध्, अभ्यतेषत् जै १९२  
 अभि/सृज्, अभिसृजति ता ८, ७,  
 ६, अभ्यसृजत् ऐ ५, ७, श. १४,  
 ९, ४, २.  
 अभ्यसृज्यन्त श ५, १, ३, ५  
 अभि सृष्ट- -ष्ट तै. २, ७, १३, १,  
 -ष्टानाम् ऐ २, २, ५, ४, ८.  
 अभि सृष्य (√सृष्) शा. ३०, ५.  
 अभि-सृष्ट- -स्राय गो १, २, १८.  
 अभि-सोम- -मास ता १२, ३, ४,  
 १४, ९, ३  
 अभि/सृष्ट्, अभिसृष्ट्णीहि तै ३, ७,  
 ५, १३  
 अभि-सिधर्- -रम्-रम् वा ३, २,  
 १, ३७.  
 अभि/सृष्ट्, अभ्यसृष्टान्त गो १,  
 ४, २३.  
 अभि/सृष्ट्, अभिसृष्ट्यन्तु तै १, २, १,  
 १, २, ५, ८, ५, तैआ ४, ४२, ४,  
 अभि- -सृष्ट्यन्तु म २, ३, १८.  
 अभि/सृष्ट्, अभि स्वरति ता १३,  
 १२, १३, अभि स्वरत् जै १,  
 ६, २, १०, अभ्यस्वरत् जै १, ६,  
 २, ११, जै ३७  
 अभि/सृष्ट्, अभिसृष्ट्ति ऐ ६, २१,  
 अभिजहि जै २०८, अभ्यहन्त्  
 ऐ ४, २  
 अभिसिधासेषु † गो १, १, २२  
 अभि घात, ता- -तासु सा १,  
 -तेषु सा १, ८, १३, १५, ८, १०  
 अभि ह्वत्- -ह्वन्त तैआ १, ४, २,  
 -ह्वानाम् तैआ १, १५, १  
 अभि ह्वत्- -त ऐ ४, ७  
 अभि/ह्वत्, अभिह्वयति श १४, ६,  
 १०, १५  
 अभि ह्राय(√रहा) ऐ ६, ३३, का १,  
 १, २, १०  
 अभि हिह्/क, अभिहिह्कणोति गो  
 १, ३, ९, अभिहिह्कणोति तां १२,

१०, १४, अभिहिह्करोमि शाआ  
 ४, ११, अभिहिह्क्यात् शाआ  
 ४, ११.  
 अभि-हित-, अभि/घा द्र  
 अभि/हु, अभिहुहोति शा २, २,  
 श २, ५, २, १९, ३, ४, १, २, ५, ६,  
 १, २, १, ४, १५, ७, १, १०, ८, २, २१,  
 ९, ३, २३, ४, ४, ५, १२, ६, ३, ३,  
 १५, २१, ७, २, ३, ४, ४, २९, ४, १,  
 ३२, ५, १, ३२, २, २३, ९, ३, २,  
 ३०, ३३, का १, ३, १, ३, तै १,  
 ६, ३, ६, ३, ८, २०, ५, अभिहु-  
 होति श २, ३, १, ४, ४, ५, २, ५,  
 ५, ३, ४, २३, ७, २, ३, ५, ६, ७, ४,  
 १, ३३, ५, १, ३४, २, २४, ९,  
 ३, ३, ३१, १०, ४, ३, २३, ११, ४,  
 २, १६, ता १२, १०, १८, १९,  
 ४ ७, ३-११, गो २, २, १२, ४,  
 ७, अभिहुहोमि म २, ६, १०,  
 गो १, ३, १३, अभ्यहुहोत् गो  
 १, २, २१, अभिहुह्यात् वा ७, ५,  
 १, ३४, २, २, ३, ३१, १२, ४, ३, १,  
 अभिहुह्यात् तै ३, ७, २, ४, ६,  
 या २, २, १, २, ३, ३, ४, ५, ४, १,  
 ५, ३, ६, १६, ७, ११, १२, ८, २-५,  
 ३, ५, ७, ६, १, अभि हुह्यात्  
 श ७, ५, १, २४.  
 अभिह्वयते श २, ३, १, २९, का  
 १, ३, १, २०.  
 अभि हुत्- -त् ऐ ८, २४, -त्म्  
 श ३, ३, १, ४, -ता ऐ ८, २४,  
 श ९, १, १, ४२, ३, ३, १८, तै ३,  
 ९, ८, ३.  
 अभि-हुत् गो १, २, २१, २, ६,  
 १३  
 अभि/क, अभिहरन्ति श १, ६, ३,  
 १२, ३, २, २, २५, अभिहरन्ति  
 श १०, २, ५, १३, ४, १, १७,  
 १४, ८, ४, १, अभिहराणि तै ३,

७, ४, ६.  
 अभिह्रियते श ५, ५, १, ६.  
 अभि/ह्रिप्, अभिह्रियते ऐ ६, ८  
 अभि/ह्रि, अभिह्रियति ऐ ६, २, २,  
 गो २, ६, ४, अभिह्रियन्ति श ५,  
 ३, ५, ४, अभ्यह्रियन्त् ऐ ६, १४  
 अभिह्रियमान- -ता झ. १, ६,  
 १, ६  
 अभी, अभि/इ, गद्र  
 अभीक- -के तै २, ५, ८, ३, तां  
 १५, ९, ९.  
 अभीक्षमाण (भि/ईक्ष्)- ण श  
 १, १, १, २  
 अभीक्ष्ण (-भिऽक्ष्ण-)- म् जै ४, ४,  
 १०, ४, ५, गो १, २, ७  
 अभीक्ष्ण-दास् ( ) गो १, २, ७.  
 अभी(भि/इ)एत्(-र→)री- -त्वरी  
 शा २८, ६, -त्वरी श ६, ६, ३, १०,  
 -त्वरीम् ऐ. ८, ११, शा २८, ६,  
 -त्वरां ऐ ८, ११, शा २८, ६, ९,  
 -त्वरीं तै ३, ७, ५, १  
 अभीन्ध्, अभि/इन्ध्, गद्र  
 अभीपाद्- -दस् जैआ आ १,  
 २३१ व  
 अभीर्, अभि/इर् गद्र  
 अभीवर्त् (भि/वृत्)- तं. श ८,  
 ४, १, १५, जै १६८, ता ४, ३,  
 १, २, ८, ८, २, ८, १५, १०, १२, १८,  
 ६, १४, जैआ १, २३६, २३९,  
 -तंस् ता ८, २, ७, जै १६८,  
 नंस्य जैआ १, २३६, -तंन ऐ ८,  
 १०, ता ४, ३, २, ७, १, ८, ३, ८,  
 -तौ आ १, ५, २, ३,  
 अभीवृत्, अभि/इ, गद्र  
 अभीवृत् (भिऽवृत्)- -वाय श  
 ५, ४, ३, १४, -वृता ता १२, ९,  
 १६, -वृत् जै २७  
 अभी(←भिऽवृत्)पुद्- -दाऽवृत्, श  
 ३, २, ४, ४

† अभिजिगासेषु पा मेद । ‡ 'अभिह्वत्' इति कालि मुपा । § स्त्रीपाविषयाया 'त्वरी' इति मुपा चिन्त्य ।  
 नु आश्री ५, ७, ३। ङ 'अभी (√भी) पाद्' इति JIAI ११५५ । ८ 'अभीवृत्ते । व' इति सापदिनागचिन्त्य ।

अभ्य (मिडअ)-सि-प्रव ऐ ६,  
 ३३, गो २,६,१३, -सि ऐ ६,  
 ३३, गो २,६,१३.  
 अभ्य(मिडअ)-प्र-म् शा १६,७  
 अभ्यञ् (मि/अञ्), अभ्यञति श  
 २,३,३,१६  
 अभ्यञ्ज् (-मि/अञ्ज्), अभ्यङ्क्ते  
 श ३,१,३, ७, अभ्यङ्क्ते श ३,  
 १, ३,७, अभ्यङ्जति शां १०, १,  
 अभ्यञ्जति श ३,१,३,९, ७, ५,  
 १,३,११, १३,२,६,४, तै ३,९,  
 ४,६, अभ्यञ्जते तै १, ६, ७,२,  
 ता २४, १३, ५, अभि अञ्जते  
 ता २४, १३, ३, अभ्यञ्जन्ति ऐ  
 १,३, श १३, २, ६,७, तै ३,  
 ९,४,७, अभ्यञ्जत तै १,६, ७,२,  
 अभि आह्क तां २४, १३, ३,  
 अभ्यञ्जित सा २, २, १, अभ्य-  
 ङ्ज्यात् सा २,३,१  
 अभ्यञ्ज्य ऐआ ७, ३,२, श १३,  
 १,१, ३, तै १, ९, ३, ४, जैठ  
 ४,६ १,४, सा २,५,४,३,६,११  
 अभ्यक्त-क्त श ११, ५,७,४,  
 -क्तम् श ७,२,४,३  
 अभ्यञ्जन-नम् तै १, ६,८,९  
 अभ्यञ्ज-य (न+यत्)-न्याय  
 तै १,६,८,९  
 अभ्य (-मिडअ) ति/व्ह, अभ्यत्येति  
 श १२,५,२,८  
 अभ्य (मिडअ) ति/क्त्, अभ्यति  
 क्तामति ता १८ ७ १३  
 अभ्य (मिडअ) ति/क्षर अभ्यति  
 क्षरति तै १,८,९, १३ अभ्यत्यक्ष  
 र्त् ऐ ४ ३  
 अभ्यति (मिडअ) व्ह, अभ्यत्यद्  
 वत् ऐ ३ ४ ९  
 अभ्य (मिडअ) ति/नी, अभ्यत्यन  
 पत् जैठ १,३,२,७,६,३,३,५  
 अभ्य (मिडअ) ति/रिच, अभ्यति

रिच्यते श १,४,१,३,८, ९,१, १८;  
 ३,१,१,३, ९,३,३,४, ६, ५, २,  
 ०२,११,१,२,५, तै १, ४, ५, १,  
 २, अभ्यतिरिच्यते श ३, ९, ३,  
 ३,४, अभ्यतिरिच्यते तै १,०,५,  
 ४, ता ९, ७, २, ७, ११, १०,  
 अभ्यतिरिच्येत तै १,२,५,४  
 अभ्य(मिडअ)ति/वद्, अभ्यति-  
 पद्यति ऐ ६, २०, ता ८, ३, ६,  
 गो २, ६, २, अभ्यतिवदन्ति तां  
 ५,७,४ ११,५,१९  
 अभ्यत्यञ् (-मिडअति/अञ्), अभ्य-  
 र्जन्ति ऐ, ७, २,४  
 अभ्यन् (-मि/अन्), अभ्यन्त्यात् श  
 ८,१,४,१०, अभ्यन्त्यु श ८, १,  
 ४,१०  
 अभ्यन्प शाआ १,६,७  
 अभ्यन्तु जा(त→)ता तैआ १०,३०,१  
 अभ्यन्तु-मृज्य (वृमृज्) सा ३, ७,  
 १०  
 अभ्य (-मिडअ) जु/वच्, अभ्यन्-  
 वाच ऐ २,२५,३३,३,१२,२०  
 अभ्यन्च्यते जैठ १, १,७, ३,९,  
 २,७,१०,१,११, १३,२,४,१,४,२,  
 १२,३,६,६,७, ता २०, १५, ६,  
 अभ्यन्च्यते ऐ ८,६, अभ्यन्च्य  
 न्ते श ८, १, ४, २, अभ्यन्च्यत  
 ता २४, १८, ४  
 अभ्यन्क्त,क्ता-क्तम् शा १४,२,  
 शाआ ७,१६, श १,३,३, १०,  
 ४,१,३, ७,४,४, २,३,३,६, ५,१,  
 ४,५, ३,४, २,७, ४, १, ३,१७,  
 ५,३,३, ६,१,१०, १०, २, २,२,  
 ५,३,२, ११,३,६,१०, १२, ५,२,  
 ४,७,३,४, १३, ५, ४, ५, १४, १, १,  
 २५ वा १,४,३,४, गो २,३,१३,  
 १४, १५ २३,४, १५, १६, १७,  
 -क्ता शा १४, ३, श १, ४, १,  
 २४, २६ २८, २५ १, ५, ६, १,

२, ७, ५, १, ४, का १,४,३, ४, तैआ  
 १,२२,८,२३,१,७, ८, २,४,४, ता  
 २४, १, ८, १३, ५, २, ५, ८, ४, गो  
 २,३,६,३,१०, -क्ता † श ८, १,  
 ४,२  
 अभ्य(-मिडअ)-नु/वद्, अभ्यन्वद्  
 श १०, ४, १, ९  
 अभ्य(-मि/अ-प/क्त्, अभ्यप-  
 क्तामति श ७,४, ३, ११, अभ्यप-  
 क्ताम जै ११७  
 अभ्य(-मिडअ)-व/तिन्, अभ्यपधि-  
 म्ति † वा २, १, ३, २, ३  
 अभ्य (मिडअ) प-अधमाणा (व/भि)  
 -णा प १,४  
 अभ्यपात् (मि अप/अत्) अभ्यपा-  
 नेत् ऐ २,२१  
 अभ्यपानित-म् ऐआ, २,४,३  
 अभ्यम् (मि/अम्), अभ्यमीति तै  
 ३,८,४,१, अभ्यमन्त तै २,८,२,  
 ४  
 अभ्य (-मिडअ) मित्र-म् ऐ ८,  
 १०  
 अभ्युरय (मि/अय्) तैआ ५,२,३  
 अभ्यूर्त् (-मि/अञ्), अभ्यूर्त्तित तै  
 २,८,८,९, गो २,४,२, अभि  
 अर्त्तमि श ३, ३, २, १, २, अभ्य  
 च्त्त जैठ १,४, १, ६, अभ्यार्त्त्  
 ऐआ २,२, १  
 अभ्यर्च्यन्ते शाआ ४, ६  
 अभ्यूर्त् (मि/अर्त् ←र्त् वा र्त्) वा  
 अभ्यर्त्ति (दिं, र्धिं)र्त्त् ता ७,  
 ८, २  
 अभ्य (मिडअ) र्धे- र्धं श ४, २, ३,  
 ७, का १, ५, २, १०, -र्धं इव  
 श १, ७, ४, २, १, ११, १, ६, ३०  
 अभ्य (मिडअ) व/क्त्, अभ्यवच-  
 क्तपत्त जै १८६  
 अभ्य (मिडअ) व/गम्, अभ्यवज  
 गाम जै १८१

† 'अभि' इति कर्मवचननीयमित्यक्/अतिपर द्. † 'अभ्यर्त्ता' इति मु स्वरपा चिन्त्य । † 'अभ्यर्त्त-  
 विनक्ति' इति मु स्वरपा तु 'अपवपिनुक्ति' श १,१,८,२२

अभ्य(मिऽअ)वच/चरु, अभ-वचुरान्  
 छ १,३,४,८  
 अभ-वचरण- -रण जैठ छ, १,  
 १,२-६  
 अभ्य(मिऽअ)व-इवाहित(√वृत्)।  
 -म् गो १,३,११,१२  
 अभ्यव उवाहयमान- -नम् गो  
 १,३,११,१२  
 अभ्य (मिऽअ) व/वत्, अभ्यवत-  
 नोति श ६,३,१,१८  
 अभ-वततापन्ते श २,३,१,३  
 अभ्य(मिऽअ)व/दो, अभ-वदति  
 श २,५,२,४०  
 अभ-वव-दान्य- -न्य श १४, ९,  
 १,१०  
 अभ्य(मि/अ)व/दु, अभ्यवदु-  
 द्रुजु जै २,३  
 अभ्य(मिऽअ)व/घा, अभ्यवद  
 घाति का १,५,१,३६  
 अभ-य(मिऽअ)व/धात्, अभ्यवघा  
 वाम जै २४,३०  
 अभ्य(मिऽअ)व/नी, अभ्यवनि  
 नाव ऐ ७, १७, अभ-वन्नयेत्  
 शा ७,९, ता ९,९,३, अभ-वपा-  
 नवीत् शा ७,९  
 अभ्यव नीयमान- नान् श ५,  
 १४,५  
 अभ-य(मिऽअ)व/पत्, अभ्यवा-  
 पतत् ऐ ३, २५, जै १७०,  
 १९७  
 अभ-वव पर्य जै १७७  
 अभ्य(मिऽअ)व/प्लु अभ-वप्लु  
 चरिष्यति जै १९४, अभ-वप्लु  
 वय जै १९४, अभ-वप्लुवयत्  
 जै १९४  
 अभ्य(मिऽअ)व/एह, अभ-वयो  
 हति श ५,२,१,२०,२१  
 अभ्य(मिऽअ)व/वृत्, अभ्यववृ  
 र्तेन्ते १ १,५,९  
 अभ्यववर्तयति श ५, १,४,४  
 अभ-वव कुर्ये श ५,४,३,५

अभ्य(मिऽअ)व/ह, अभ्यवह-  
 रति श ६, ७, ४, १४, ८,३,२,  
 ५,७, अभ-वहरति श ६, ८,२,  
 ८, अभ-वहरन्ति श छ, ४, ५,१,  
 ५,१,२,१६,३,५,२६, अभ-ववह-  
 रन्ति श छ,४,५,१,३, अभ-वव-  
 हार श १,८, १,५, छ,१,५,१२,  
 अभ-वहरासि श १, ८, १, ३,  
 अभ-ववहर श छ,१,५,१२, अभ-  
 वहराम श ६,८,२,२, अभ-ववा-  
 हरन् श ६ ८,२,२, अभ-ववहरेत्  
 श २,६,१,४८, का १,६,१,३०,  
 अभ-ववहरेयु श छ,५,२,१४,१२,  
 ५,३,१४  
 अभ-वव हरण- -णम् श ६,५,४,  
 १४,१०,१,५,२, -णस्य श ६,  
 ८,२,१  
 अभ-वव द्वियमाण- ण श १२,  
 ६,१,३५, -णे श ६, ८,२, ११  
 अभ-ववान्(मिऽअव/अन्), अभ-ववा  
 निति शाआ १,६,७  
 १ अभ-ववे(मिऽअव/ह), अभ-ववेति  
 ऐ १,३, श ३,७, ३, ६ छ,४,  
 ५,१,५,३,४,४, ता २५, १३,४,  
 जैठ छ, ११,२,५, अभ-ववेति श  
 छ,४,५,१, ५,३,५,२६, १२,९,२,  
 १२, अभ-ववयमि श ९, ५, १,  
 ४१, ता ५,९,३, २९ १०, २३,  
 ४ ३,१ जै १२७,१६८, अभ-  
 वेभि जठ छ, १, २ ६, अभ-  
 वेयाय जै २०५, अभ-ववतु जै  
 २०४, अभ-ववेप्यति शा ७, ९,  
 अभ-ववेप्यत श छ, २, १, ६,  
 अभ-ववेपन्ति श ३, ७, ३,४,  
 अभ-ववेत् ता २५ १०,१८, अभ-  
 वेतात् श छ, २ १, ६ जै ३०,  
 अभ-ववाद्यन् श ३,७ ३,५ छ,३,  
 ४,१४ जै ३६,३७, अभ-ववेयात्  
 श ३, २, २, २७, अभ-ववेयात्  
 श ३,२,२,२७, छ,४,५,१०,६  
 २, २,३८, ता ००००००००

२,३,६, अभ-ववेयु श ५,३,४,  
 १६, ५ ३,१८  
 अभ-वव यु (त्- ) ती- -त्य श  
 ५,३,४,१६  
 अभ-ववा(वऽअ)यत्- -नाय श  
 ३,८,५,१०  
 अभ-ववेत्- -ते श ५,३, ४, ५, ६  
 अभ-ववेयु श २,५,२,४६, ३, ८,  
 ५,१०,४,४,५,२३  
 २अभ-ववे(मिऽअवऽआ/ह), अभ-  
 ववति श छ,३,४,१४, अभ-  
 ववाम् श छ,३,४,१४  
 अभ-ववेत्(मिऽअव/हृत्), अभ-ववेक्षते  
 श ११,१,५,१, अभ-ववेक्षाम्के श  
 ७,३,२,१४, अभ-ववेक्षये जै १७,  
 अभ-ववेक्षस्व जै १७, अभ-ववेक्षत  
 जै १७, अभ-ववेक्षिष्ठा जै १७  
 अभ-ववेदम् जैठ ३,२,५,३  
 अभ-ववेवृ(मिऽअव/हृत्), अभ-ववै  
 पत् जै २००  
 १अभ-ववृ(मि/अव), अभ-ववृत्ते  
 ता २३,९, तै १, ३, १०,२, ता  
 छ,९,२०, १६, १, १३,१५, ४,  
 २०,२,५, १३,२,२१,१३, ७,८,  
 २३,३,८, २४,३,३,२५,१, ६,३,  
 ४, ५,१,५, स १, अग्नि अश्रुते  
 तै १,३, १०,२, अभ-ववृत्त ता  
 छ,३,१२, २३,१,३, ३,७,८,२४,  
 ३,३, २५ १,६, ३,४, जै १६८,  
 अभ-ववृत्तम् गो १,३,१, अग्नि  
 अश्रुत्तै २,४,६,२  
 अभ-ववा- -म् ऐआ ३ १,३,४,  
 शाआ ७,९,१०,११, ता ९,५,२  
 २अभ-ववृ(मि/अवृत्), अभ-ववृत्त  
 तै १,३,१०,३  
 १अभ-ववृ(मिऽअवृत्), अग्निवाम  
 तै ३,६,१३,१  
 २अभ-ववृ(मि/अवृत्), अभ-ववृत्ति  
 ऐ ६,१५, शा ११, ६, १३, ८,  
 अभ-ववृत्त तै २,४,३, ९, अभ-  
 ववृत्तै ०००

अभ्यस्त- म् तां १०, १, १०,  
१, ११, १.

अभ्यस्त तर- म्द्बव गो १, ३, ५

अभ्यस्तम्/द्भृत्, अभ्यस्तमित्यात्  
दा ३, १, २, ८, १२, ४, ४, ६.

अभ्यस्तमित- त सा १, ८, ६

अभ्यस्तम्/गात्, अभ्यस्तमगात्

दा २, ३, १, ७, १२, ४, ४, ६

अभ्यस्त्य दा १२, ४, ३, १, ५, १,  
१०<sup>३</sup>

अभ्यास- स सा १, ५, ४

अभ्यद् ( मि/अद्-√द् ), अभ्याद्

दा १, १, २, ११, ३, ३, ४, १४, ५,

३, १२<sup>३</sup>, ४, ५, ७, ९, अभ्याद् दा

५, ५, ३, ५.

१ अभ्या(-मिडा)√क्रन्द, अभ्याक

निक्रदति<sup>३</sup> जै ९७<sup>३</sup>

अभ्या कारम् ( मिडा/कृ+णमुत् )

तै ३, २, १, ४ पुनरभ्याकारम् द्र

अभ्या(-मिडा)√टया, अभ्याटयायेत्

जै १४०

अभ्या टयात्- तेषु तैआ ७,

११, ४

अभ्या ( मिडा)√गम्, अभ्यागच्छ

न्ति का १, ४, १, ३, १, २, १, १,

६, अभ्याजगाम गो १, १, ३, १,

२, ५<sup>३</sup>

अभ्या गुच्छत्- न् दा ७, १०,

-न्त तै १ ५ १, २

अभ्यानात्- तम् शाआ ३ १

-तेष्व जैड ४ ६, १ ३

अभ्या गमिच्छत्- ते का १ ३,

१, ३  
अभ्या ( मिडा )√गा, अभ्यागाम्  
दा ४, ३, ४, १४.

अभ्या-गारम्(-मिडा/१गृ+णमुत्),  
दां १७, ८, गो २, ५, ५<sup>३</sup>

अभ्या घारय(-मिडा/हृन्)- म्

तां १४, ९, ३०

अभ्याघारय-साम्- -मान तां

१४, ९, ३०

अभ्या ( मिडा)-घर ( त्- )न्ती-

-न्ती ऐ ६, ३६, गो २, ६, १६

अभ्या चार- र शा ९, ४

अभ्यात् ( मिडा/अञ्), अभ्याजन्ति

ऐ ६, ३

अभ्या ( मिडा)√नि, अभ्याजयन्

जै ७४

अभ्या ( मिडा ) ज्ञाय- -येन दा ९,

५, १, ५७

अभ्या(-मिडा)तत् ( √तप् )- -सा

जै २०३

अभ्या ( मिडा)√त्, अभ्यातर दा

६, ६, ३, १, १२, ४, ४, ३

अभ्या ( मिडा)स्म- म् ऐ ७,

१२<sup>१</sup>, एआ २, ३, ६, ५, १, ४<sup>३</sup>, दा

७, १, १, २१, ९, १, २, ३०<sup>३</sup>,

अभ्या ( मिडा)-दान(√दा)- ने

गो १, १, २७

अभ्या ( मिडा)√द्, अभ्याद्दाव

दा १, ६, ३, १६, अभ्याद्दवत् जै

१८१, २०८

अभ्या ( मिडा)√घा, अभ्यादघाति

ऐ ७, ५, ८, ९, गा २, २, दा १,

३, ४, ५<sup>३</sup>, ६, ७, ८, २, ३<sup>३</sup>, २, ४, २,  
१३, २४, ५, ३, ६, ११, ३, ४, ३, ९,  
६, ३, १४, २१, ४, ४, ५, २, ३, ६, ९,  
२५, ८, ५, ४, ९, १०, १, ३, ७, ४, ९

१२, ९, २, १०, १४, ३, १, २, ८, वा

१२, २, १, ११, ५, २, ५, १०, तै

३, ३, ७, १, अभ्यादघाति दा १,

३, ४, ७, ९, २, ३, ३, १७, ३, ९, ३,

१०, ४, ३, ४, ३३, १०, ६, २, ३,

११, २, १, १, जै ३, १२७, जैड

४, ६, ३, २, १ ४, १, अभ्यादघत्

दा २, ५, ३, १९, का १, ५, १,

१६, अभ्यादघति दा १, ३, १,

११, ४, ५<sup>३</sup>, ६, ७, २, १, ४, ५, ३,

५, २, १, ६, ३, ४, का १, ३, ३,

२०, २, २, ४, ८, अभ्यादघति दा २,

२, ४, ८, ३, ३, ५, ६, ३, १५, ४, ३,

४, ३, ३, ४, ८, ११, १, १५, १३,

का १, २, ४, ७, ६, ३, १०, जैड

३, ३, १, ७, अभ्यादघत् दा ११,

५, १, १४, अभ्यादघत् दा १०, ६,

१, ३, अभ्यादघत् ऐ ७, ५<sup>३</sup>,

दा १, ४, १, ३, ८<sup>३</sup>, का १, १, ४, ४,

अभ्यादघत् दा २ १, ४, ५, ६,

६, ६, ३, १७, अभ्यादघत् का

१, १, ४, ५ अभ्यादघत् का १,

१, ३, ४, अभि आधित तै ३,

६, ११, ३

अभ्या दघत्- न् दा २, ६, १,

२१, ३, ४, ३, ९, ९, ३, ८

अभ्या-श्रय दा १, ३, ७, ८, ३, ६,

३, १, ४, १२, २, ९, ४, ६, ७, ५,

† गयेह 'अमे' गतिव तद्व्युत्पाया कियामाद्य सकर्मकत्व प्रतिपत्तन् भवति तथा तै १, ४, ४, ३ ५, ६, ६  
'अमे' कर्मप्रवचनीयत्व चाक्यस्याया कियामाधाऽकर्मकत्व द । स्तरसकेताभाष्यात् शास्त्रान्तरेष्वस्य विष्कस्य दुष्करव  
स्पष्टम् । अतोऽस्माभिः सवन्त्रान्यत्र तै अनुकूल्य यत् सामान्येन द्वैपद्यमेव मुद्रापित तत् सौकर्यापेक्षया न तु विषयगत  
कविशेषापेक्षेयति विवृणुहि द । तथाहि, ता १०, ५, ५, पूर्वदिग्न् वाक्ये 'गायत्रीम्' इत्यस्य पदस्य 'दघाति' इत्यस्य  
कियापदस्य वमतया प्रयोगसाभिष्यात् तस्मान्येन 'अभ्युद्यन्ति' इत्यस्य सकर्मकत्वे एतत्कर्मतया द्वितीयस्य 'गायत्रीम्'  
इत्यस्य नेऽ सुसकत्वेऽपि पश्चान्तरीरोद्गच्छमानवर्त्मकिसद्रावात् सौवर्णापकासद्रावाच्च पूर्वोक्तसामान्यानिर्णयानुसारत  
'अभि' इति कर्मप्रवचनीयत्वन प्रथमव मुद्रापित । तदेव ाकल पश्चान्तरेकतादरेपि सुधीभिमर्षणीयम् । † अभ्याकति  
कति' मुगा 'अभ्यकति ( करि ) कृति, पाठान्तर वा द § एव किल G मुपां तु 'अभ्याघारत्' असम्भाविततर ।  
'अभ्याकारम् इत्येव सुवचम् लागणिकत्वात् प्राकणिकत्वाच्च † 'अभ्याम' इति सा पाठ ।

१,१२, १४,३,१,७, का १,३,३,  
११,५,१,१६, जै १२७.  
अभ्या धान- नाय श १, ३,३,  
१८.  
अभ्या हित- तम् श ६,२,१,५,  
-तस्य १४, ५, ४,१०, -ता श  
१४,१,२,१२  
अभ्या(मिडा) नीय (√नी) ऐ  
८,१७  
अभ्या(मिडा) नुरयत् (√रुत्)-  
-र्यन्त तै १,५,१,२  
अभ्याप्(मि/आप्), अभ्याप्नोति श  
७,४,१,४३, अभ्याप्नोति श ९,  
१,३,१६, अभ्याप्नुयात् श १३,  
६,२,२०  
अभ्यापयति श १, १, १, १५,  
९,५,२,३, १०,१,३,१०, अभ्या  
पयय श १०, ४, ३, ६,  
अभि आपयन्ति जैठ १, १४,  
८, अभ्यापयन् श १०, १,३,  
८, अभ्यापयेत् श १,१,१,२१  
अभ्यासि,सा- सम् श १०,६,३,  
७, -सा ऐ ४,१०,११  
अभ्यासि- प्यै ऐआ १, ४,२<sup>१</sup>  
अभ्या (मिडा) √भू, अभ्या  
भवेत् ऐ ३,४६, श २, ३, १,  
१६, का १,३,१,९  
अभ्याभावयत् शा १७,७  
अभ्या (मिडा) √यम्, अभ्याय  
चठन्ति ऐ ५, ३, अभ्यायचठति  
शा ६,३ ९, अभि ज्ञायचठ  
स्व श २, ४,१,८,९, का १,४,  
०,४<sup>२</sup>, अभ्यायचठत् ता ६,३,९,  
अभ्या ह्यय ऐ ३,३३, श १,७,४,  
३,३,३,४,१०, जै २०७  
अभ्या याम्- सू ऐ ५,४,५  
अभ्या(मिडा) √रभू, अभ्यारभन्त  
ऐ ६,५, अभ्यारभेत् श १३, ४,  
१,२,३<sup>१</sup>  
अभ्या रभ ऐ ५,१०, शा ३०,  
११<sup>१</sup>

अभ्या-रन्ध- रन्ध ऐ ६, २३,  
-रन्धम् तां १०,९,१  
अभ्यारन्ध-वत् (महृप्) शा २६,  
११<sup>१</sup>, १२<sup>८</sup>, १३<sup>१</sup>, -वन्ति शा  
२६, ११  
अभ्या रभमाण- णा ऐ ६, २०,  
गो २,६,२  
अभ्या रभू- रभ श १३,४,१,  
२, -रभम् तां ८,६,६,१२, ११,  
१९, जै १९३, -रभाय श १३,  
४,१, ७, -रभेण ता १३, १०,  
२, १४,४, २,३, ५,२,३, -रभै  
जै १९३  
अभ्या(मिडा) √रुह, अभ्यारोहति  
शा १२,२,३,१०, तै १,८,८,५,  
३,९,९,१, ता २, १, ४,३,७,९,  
३, जै १८, अभ्यारोहन्ति श  
१२,२,३,१०, ता ४,६,२,३, ५,  
७,८, २३, ६, ५, अभि आरो  
हन्ति ता १५,७,६, अभ्यारोक्ष  
ति जै ११५, अभ्यारोक्षेत् श १,  
३,१,१७, का २,२,४,१४, अभ्या  
रोहत् तै १,५,१,३  
अभ्यारोहयामि श २, ४,३,७,  
१४,२,२,५०-१२, का १, ३,२,  
७, अभ्यारोहयेत् ता ५, ७, ८,  
अभ्यारोहते जै ११५  
अभ्या रुक्ष श ४, २, ५, १०, ता  
१६,७,६  
अभ्या रुढ- उम् शाआ १०,८,  
तै १,५,१,३  
अभ्या रोहिव् श ३,३,४,१  
अभ्या रोह- ह श १२, २, ३,  
१०,१४,४,१, २०, -हात् श ३,  
३,४,९  
अभ्या रोहव- न् जैठ ३, ५,  
९,४  
अभ्या (मिडा) √वृत्, अभ्या  
वर्तते शा ३,८, श ४,६,९,१६,  
२,२०  
अभि आवर्तन्ते जैठ ३,६, ५,  
७, अभ्यावर्तेस्व श ७,३,३

अभ्यारतंभम् शाआ १२, ४,  
अभ्यावर्तत श ४, ६,९,१६, जै  
१४, २६, अभ्यावर्तन्त जै ४१,  
अभि आवर्तेरन् जै ४१, ५१  
अभ्यावर्तति शा २०,२  
अभ्यावृत्स्व ऐ १, २२, श ७,  
२,२,१०<sup>१</sup>, तै ३,१०,५,१, तैआ  
६,१,२.  
अभ्या वर्तम्(णमुल्) श ३,८,४,  
१८,४,२,५,८<sup>३</sup>, ५,५,२,३,७,१२,  
३,१,२, १३,५,४, १०<sup>१</sup>,२०<sup>३</sup>, तै  
३,८,६,५  
अभ्या वर्तिन्- वर्तिन् श ६,७,  
३,६, -र्तिन् जै १८७, -र्तिनि  
शा २९,८,  
अभ्या वृत्- -त्त शा १०,१, श  
१२, ६,१, ३०, -त्तम् श ७,५,  
१,७, -ता श ६,१,२,३१,  
अभ्य वृत् श १२,१, श ३,२,  
२,८  
अभ्याश, १अभ्यश गद्  
अभ्यास, १अभ्यसु गद्  
अभ्या(मिडा) √ध्रु, अभ्याध्रावयेत्  
शा १७, ७, अभ्याध्रावयेत्  
१,३  
अभ्या(मिडा) सग्य (√सञ्ज)-  
ग्य ता २१, १३, ९, २२, ३, १,  
६, ७, १, ३, १३, १, ३, १६, १, ३,  
१८, १  
अभ्या(मिडा) सि(त्त-→)क्का शा  
२७ ६  
अभ्या(मिडा) √हृ, अभ्याहृ  
जै ८०  
अभ्या(मिडा) हार(√ह)- न् श.  
१३, ८, ३, १०<sup>२</sup>  
अभ्या हृल्य श ३,२,२,७  
अभ्या(मिडा) √क्षे, अभ्याहृयते ऐ  
२, ३८, अभ्याहृवृत्त श १, ५,  
२, २०  
अभ्या ह्वव- न् ता ८, ८, २२  
अभ्युक्ष(मि/उक्ष), अभ्युक्षति श २,



१,१,३, ३, ५, १, ३, ५, ३, ६, ५, १, ५,  
 ५, ६, १४, ९, ५, १८, २२, अभ्यु-  
 क्षति श २, १, १, ३, अभ्युक्षित श  
 ३, १, २, १९, का. २, २, ४, ७, जै  
 १२७, प ५, १०.  
 अभ्युक्षित- स्त्र गो १, २, १८.  
 अभ्युक्ष्य प ५, २, जै १२६  
 अभ्युक्ष्यत् (-भिऽउत्/त्रि)- त्त श  
 १०, २, २, ६  
 अभ्युक्तम् (-भिऽउत्/क्रम्), अभ्यु-  
 क्तमति ऐ ८, ९, अभ्युक्तमग्नि  
 शा ५, ७, १६, ५, जै १९२, अभ्यु  
 र्कमिष्यते जै १५७, अभ्युक्तमि-  
 ष्याम श ६, ३, ३, १३  
 अभ्युक्तमयति श ६, ३, ३, १३  
 अभ्युक्तमयन्त श ६, ३, ३, १३  
 अभ्युक्तुन् ( भिऽउत्/क्ष् ), अभ्यु  
 क्तोक्षति ऐ ८, १७, अभि  
 उक्तोक्षामि ऐ ८, १२, अभ्युको-  
 क्षत ऐ ८, १२, १७, अभि उक्तो  
 क्षाम ऐ ८, १७, अभ्युदकोक्षन् ऐ  
 ८, १२  
 अभ्युत्कुष्ट- म् ऐ २, १२, १७  
 अभ्युत् ( भिऽउत्/वृत् ), अभ्युत्तरन्ति  
 श १३, ८, ४, ३, अभि उत्तरेम  
 श १३, ८, ४, ३  
 अभ्युत्था ( भिऽउत्/स्था ) अभ्युत्ति  
 छति श ४, ६, ४, ३, ९, ११, ता ४,  
 ८, १३, १५, ९, ५, १२, ४  
 अभ्युत्तस्थौ श १, ६, ३, ३, ७, ४, ६,  
 ४, २, † अभ्युदतिष्ठत् श ४, ६, ४, ३  
 अभ्युदतिष्ठत् श ११, १, ६, ५,  
 अभ्युदस्थाम ता १५, १२, ३  
 अभ्यु धान- म् ऐ ७, १, ५, १  
 अभ्युत्थित- त्त सा २, ४, ६  
 अभ्यु ( भिऽउत् ) व/पत्, अभ्युत्पात  
 यति श १, ८, ३, १४  
 अभ्यु ( भिऽउत् ) व/पु ‡ अभ्युत्पुण्व  
 न्ति ता ५, १०, ६

अभ्युत्तिच्च (-भिऽउत्/वृत्तिच्) श ३,  
 ४, २, १५, १४, ३, १, २४.  
 अभ्युदन् (-भिऽउत्/अन्), अभ्युद-  
 निति श ४, १, २, २७  
 अभ्युद- ( भिऽउत्/अन् ) व/सो, अभ्यु-  
 दवस्वति ऐ ४, २, ६.  
 † अभ्युदि ( भिऽउत्/द् ), अभ्युदे-  
 ति श ११, १, ४, ७, अभ्युदिवात्  
 श ३, २, २, २७, अभ्युदिवात् श  
 ३, २, २, २७, ११, १, ४, १, २, १२,  
 ४, ४, ७, १३, ८, ३, २.  
 अभ्युदित, ता- त्त सा १, ८, ६,  
 -तस्य श ११, १, ३, ७, -ताया  
 शां ४, २  
 अभ्युदुष्य- ( भिऽउत्/वृत् ) शा २०, ४  
 अभ्युद्द् (-भिऽउत्/जद् ), अभ्य  
 द्दति तै ३, ८, ४, ३, अभ्युदौहत्  
 ऐ ३, १३, अभ्युदौही ऐ ३, १३  
 अभ्युदे ( भिऽउत्/आ/द् ), अभ्यु  
 दैति सा ८, ९.  
 अभ्यु ( भिऽउत् ) द्/गा, अभ्युदगात्  
 श १२, ४, ४, ७  
 अभ्युद् ( भिऽउत् ) व/मद्, अभ्युद्गु-  
 ङ्गति श ६, ६, १, १२, अभ्युद्गु-  
 ङ्गन्त श ६, ६, १, १२  
 अभ्युद्द(द्-→)ष्टा- या शा ४, ३,  
 अभ्यु (-भिऽउत्) द्/द्, अभ्युद्  
 द्रवति तै २, १, ६, ४, अभ्युद्-  
 द्रवति तै ३, ३, ४, २, अभ्युद्  
 द्रवात् तै २, १, ६, ४  
 अभ्युद् ( भिऽउत्/द् ), अभ्युद्देयु  
 श १२, ४, ३, ४  
 अभ्युद्य, अभि/वद् द  
 अभ्युन्द ( भि/उन्द् ), अभ्युनति  
 ऐ १, ७ श ३, १, २, ६, अभ्युनति  
 श ३, १, २, ८  
 अभ्युन्नी ( भिऽउत्/नी ), अभ्यु  
 न्यन्ते जै १४२, अभ्युन्नयन्ति  
 श ४, २, १, ३१, अभि अभि

उन्नयन्ति ता १८, ५, १४, अभ्यु-  
 न्य शां ८, ९, अभ्युन्नयन्तम् श  
 ४, २, १, २, अभ्युन्नयेत् ता ९, ९,  
 ३, अभ्युन्नयेत् शा ८, ९.  
 अभ्युन्नोय श ४, ५, १०, ७.  
 अभ्यु- ( भिऽउत् ) प/क्रम, अभ्युपक्रा-  
 मति श ५, ४, ३, ११  
 अभ्यु- ( भिऽउत् ) प/धा, अभ्युपघते  
 का २, १, ४, ३, ५, अभ्युपदधाति  
 श १, २, १, ६, † अभ्युपदधति श  
 ७, ५, २, २९, अभ्युपदधामहे श  
 ७, ५, २, २९  
 अभ्यु- ( भिऽउत् ) प नि/वृत्, अभ्युप-  
 निवर्तन्ते शा ११, ५  
 अभ्यु- ( भिऽउत् ) प/स्था, अभ्युपति-  
 ष्ते गो २, ४, १२.  
 अभ्यु- ( भिऽउत् ) प/आ/क्, अभ्युपा-  
 कुर्वात् शा १७, ७  
 अभ्युपाकृत- -तस्य तां ९, ९, १२  
 अभ्यु ( भिऽउत् ) प/आ/गा, अभ्यु-  
 पागात् जै १४७, १९३.  
 अभ्यु- ( भिऽउत् ) पाव/ह, अभ्यु  
 पावहरति श ३, ९, ३, २, ५, ४, ३,  
 २७, † अभ्युपावहरामि श ५, ४,  
 ३, २७  
 अभ्य- ( भिऽउत् ) प/आ/वृत्, अभ्यु  
 पावर्तन्ते ऐ ४, १, अभ्युपावर्तन्त  
 श २, २, १, १३, अभ्युपावर्तन्त  
 श ९, १, ३, १, † अभ्युपावर्तेषु जै  
 १३६, अभ्युपावृत्त् श २, २,  
 १, १४, अभ्युपावृत्तम् श २, २,  
 १, १३  
 अभ्युपा वर्तमान, ना- नस्य ऐ  
 १, १२, -ता जै १३६  
 अभ्युपा वृत्त, चा- -त्तानि श  
 ४, २, ५, ७, -ता श २, ६, १,  
 ११, ४, २, ५, ८  
 अभ्युपे ( भिऽउत्/पे ), अभ्युपैति ऐ  
 ७, २३, २४, श ४, ३, ४, १४,

† 'अभ्युदतिष्ठत्' मुक्त्वा चिन्त्य । ‡ 'अमी'ति प्रथमेव वा पद स्यात् । § इह 'अमे' गतिव प्र तु 'अभ्यस्तम्/द्' इत्यस्योपरि टि द्व ।

अभ्युपेयात् शां ८, ९, १, ४, अभ्यु  
 पेयु ङ ६, ६, ३, २  
 अभ्युपेतो ऐ ७, २, ९  
 अभ्युष्टमिश्र-धेऽह्व ११, २, ७,  
 २३

अभ्यूह ( मि/√हृ ) अभ्यूहति श  
 १, २, १, १३, का २, १, ४, ११  
 अभ्यूह- ड तै २, ७, १८, ४  
 अभ्यूहि- ङ्यै तै ३, ३, ७, ५  
 अभ्यूहम् ( णमुल ) जै १२५  
 अभ्यूष्ट ( मि/√हृ ), अभ्युनपेत्  
 तैआ २, ९, १

अभ्य ( मिऽआ/√द ), अभ्येति ऐ ६,  
 ३४, श २, ३, ४, २५, २८, ३४, ३,  
 २, १, २, ७, ३, ४, १४, १७, १९, ७,  
 २, १, १, ६, ४, ४, १६, अभ्यायन्ति  
 ऐ ४, १३, श ३, ३, २, ५, १३,  
 ८, ४, ६, ७, ता १२, ९, ६,  
 अभ्येयाय श २, ३, ३, १, ३, २, १,  
 २२, अभ्येयु जैड ४, ६, १, ३,  
 अभ्येहि श ३, २, १, २२, अभ्येत  
 म २, ६, १२

अभ्योग्य ( मिऽआ/√उप ) जै १३१  
 अ भित्ति ( √मिद् )- ह्यै श ६, ५,  
 ४, १४

अ भिन्न, चा- चा श ६, ६, ४, ८,  
 -जात् ष १, ५ -चाम् श ८, ७,  
 २, १६, -ञ्ज तै २, ८, ८, ११  
 अ मूर्ति- ति ऐआ २, १, ८, -ह्यै श  
 १४, ४, २, २२, तै ३, ४, १४, १  
 अ मूर्तोद्य ( त/√वद् )- न्म गो २,  
 ६, १५

अभ्युभाभिभमेभम इति जै १११  
 अ भ्यवक्रितो ( रऽवि ) विद् ( √विद् )-  
 वित् गो १, ५, ११, -विद् गो  
 १, ३, १<sup>३</sup>

अ भोजन- न्म ष ५, ४  
 अ भोजनीय- न्म गो १, ३, १९  
 अ-भोज्य- न्म तैआ १०, २३, १  
 अ भोज्य-भोजन- ने सा १, ५,  
 १३

अभ्र- अभ्र् श १८, ४, श ५, ३,  
 ५, १७, ७, ५, २, ४८, ९, ३, ३, १५,  
 १०, ५, ४, १७, तैआ १, ८, १,  
 जैड ३, ७, २, ४, जै १४३, गो  
 १, १, ३३, ३५, -अभ्रऽह्व तै २,  
 २, १, २, -अह्व श ११, १, ४, १,  
 -आ तै २, ४, ५, ४, -भ्राणि श १,  
 ४, ३, १८, १४, ९, १, १३, तैआ १,  
 ८, २, जैड १, १०, २, ६, १, ३, २,  
 १, -भ्रात् श ५, ३, ५, १७, -भ्रे  
 शाआ ८, ७, ११, ३, श ७, ५, २,  
 ४८, -भ्रण गो १, १, ३५

अभ्रज ( √गम् )- म् जैड १, ९, ३, २  
 अभ्र वर्ण- णैषु तैआ १, ५, २

अ झलु-पु, झ्या- ह्य ए ४, २, सा  
 १, ८, ४, ३, ५, १, -ह्यम् ऐ ४, २,  
 श ५, ३, ३, १२, ४, २, ३, आ  
 २, ६, ६, जैड १, ९, ३, ५, १४, ४,  
 ६, ३, ६, ९, ८, जैआ १, ३९९, १,  
 -ह्य ऐ ५, २, ५, श २७, ५

अञ्जि- अय श २, ३, २, १५, -ञ्जि  
 ऐआ १, ३, १, श ३, ५, ४, ४, ५, ६,  
 १, ४, ५, ७, १, १, २, ६, ३, १, ३, ०,  
 ३, ३, ४, १, २, ३, २, २, ४, ४, १, ५, ५  
 ४, ३, १४, १, २, ३, तैआ ४, २,  
 १, ५, २, ४, ५, ३, जै १४४, -ञ्जिम्  
 श ३, ५, ४, ४, ६, १, ४, ७, १, १,  
 ६, ३, १, ४, १, ४, ३, १, २, १, तैआ  
 ५, २, ५ -ञ्जिमि. श ७, ५,  
 २, ५० -ञ्जिया ऐआ १, ३, १  
 -ञ्जे श ६, ३, १, ३५ -ञ्जया श

६, ३, ३, २४, ४, १, ५, ३, २, १४,  
 १, २, ३, ९.  
 अ भ्रूण ह्व ( √ह्व )- हा श, १४,  
 ७, १, २२

अ भ्रैय- न्म गो १, ३, ३<sup>१५</sup>  
 १भ्रु- भ्वात् तै २, ८, ४, ८  
 २अभ्रु- भ्रम् श ३, २, १, २, ६,  
 २७, ११, ३, ३, ४, -भ्र्वे श ११,  
 २, ३, ४<sup>१</sup>.

१'अम् § जै २०४  
 √अम्, अममत् तैआ ४, ३, ५, १<sup>११</sup>  
 अम- म § ऐ ३, २३, ८, २, ०<sup>३</sup>, श  
 १४, ४, १, २, ४, ९, ४, १९<sup>१</sup>, तै ३,  
 ७, १, ९, जैड १, १, ७, १, ४, १, ५,  
 २, ६<sup>३</sup>, १८, १, २, ३, ४<sup>३</sup>, म २, १,  
 १०<sup>३</sup> ||, गो २, ३, २०

अ-मत् ( √मत् )- त ऐआ ३, २, ४,  
 आआ ८, ७, श १४, ६, ७, ३, १,  
 -तम् श १४, ६, ८, ११, जैड  
 ४, १०, २, ३

११ आ मति- ति ऐ २, २, श ९,  
 २, ३, ८, तैआ ४, २, २, १, -तिम्  
 ऐ २, २, श ९, २, ३, ८, तै २,  
 ६, ४, ३, ८, २, ३, ६, २<sup>३</sup>, ३, ६, १, २,  
 ७, ६, ७

२/अमति ( √अम्+प्रति )- ति श  
 ३, ३, २, १२

अ मनु- धुन श ६, २, २, ३९  
 अ मध्व- ह्य ए २, २०  
 अ मध्विन्दुन साधिन्- धि ऐ ६,  
 ३०, गो २, ६, ९, ४

१२ अ मनुस्- न श १४, ६, ८, ८  
 २३ अ मनुस्- न श १४, ६, १०, १४  
 अ मनुष्य- ह्य ऐ ७, १  
 अ मन्त्र वत्- वन्त्रम् गो १, २,  
 १६<sup>६</sup>

† 'आतृष्यम्' आ पाठ । ‡ आ √भू सा ऋ, नम्/√भू, द PW प्रथतय । § शब्दासुकृतिरिव प्रतीयते  
 ¶ 'न । आममत्' 'आगमत्' इत्यर्षेयन् भा पदच्छद्माह । § 'साम' इत्यत्र 'सा' इति पूर्वोक्तविभागस्वरूपपदम्  
 'अम' इत्युत्तराक्षरस्वरूप च पद द्व ॥ द्वितीयस्य 'अम' इत्यस्य स्थाने 'अमा' इति मुपा चिन्त्य । ११ नम् पूर्वोक्त  
 √मनेरिति प्राय । √अमेरि-यर्वाच । विमर्शे पारि द्व ^ 'अमा-मति' इति सा उ म, सा ऋ १, ६४, ९,  
 √अमेरेयाह । × तस वत् योभद्राद् द्वैविध्यम् । † 'अ माध्विन्दुन-साधि' इति मुपा ।

अ मर- -र दा १४, ७, २, ३०,  
 ३१, -रम् दा १४, ६, ८, ८  
 अ मर्य- --र्यं दा ७, ३, १, ३२,  
 -र्यं ऐ १, ३०, २, १८, ऐआ  
 २, १, ८, दां ९, ५, दा १४, १,  
 ४, ८, तै २, ४, १, ६, ६, १८, १,  
 २, ३, ६, १, ३, ११, १, २१,  
 तैआ ४, ७, २, -र्यंम् दा २, २,  
 ३, २१, तै २, ६, ७, २, १७, ३, ७,  
 १२, ६, तां १२, १२, ४, जै ५७३,  
 -र्यस्य दा १०, २, २, ३, -र्यो  
 तै २, ६, १८, ३, -र्योन् ऐ ६, १२  
 अमला-काण्ड- ष्येन जै १, १२,  
 ४, ६  
 अ महीषमान- न ता ७, ५, १  
 अमा दा १, ६, ४, ३, ५, ३, ५, १, २५,  
 का १, ४, १, २६, -माऽर्ध ऐ  
 ६, १२  
 अमा र्ध- र्य दा ३, ५, ४, १०  
 अमवास्थ- र्था व २  
 अमवा(स्थ→)स्था- र्था ऐ  
 ७, ११, दा ३, ६, ४, ८, १२, दा  
 १, ६, ३, ३५, ६, ४, ५, २, ४, ४, २०,  
 ६, २, २, ३०, ११, १, १, १, ७,  
 ५, १, ४, १३, ८, १, ३, का १,  
 ३, ४, ९, १२, तै ३, १, ५, १५  
 ७, ५, १३, ११, १, १९, तैआ २,  
 १४, १, ४, ३, १, ४, ६, ७, जै  
 १६४, गो २, १, १०, १२, -स्था  
 दा ४, ४, २, १०, ११ १, २  
 १०, ११, तै १, ५, १२, २ जै  
 १६४, -स्वाम् ऐ ७ ८, दा  
 ११, १, ३, ७, ७, १४, ४, ३, २२  
 तै १, ३, १०, १, जै १, ११,  
 १, ६, जै ११६, गो १, १, ३९,  
 -स्थाया का १, ३, ४, ६, ८, १०,  
 ५, ४, ६, गो २, १, १०, -स्थायाम्  
 ऐ ७, ११, ८, २८, दा १, ३,  
 ३, ५, ६, ४, १, ४, ८, ९, १९, ३,  
 दांआ ४, ३, ८, ९, ८ दा १, ८

३, ३, २, ४, ४, ९, १३, १७, ६, २, १,  
 २६, २७, २८, ३९, २, १६, ११, १,  
 १, २, ६, ७, ३, ६, २, ४, ९, १३,  
 ८, १, ३, का १, ३, ४, १२, तै १,  
 ८, १०, २, तैआ ४, १४, १, १८, १,  
 ता १८, ११, ८, २५, १०, ८, ५  
 ४, ६, जै १३२, १६४, सा २,  
 ६, १२, ३, ३, ३, ७, ९, गो २, १,  
 ५, -स्थयि दा ६, २, २, २६, तै  
 ३, १, ५, १५, ७, ५, १३, -स्थ्य दा  
 २, ४, ४, ६, ११, १, २, १३, का  
 १, ३, ४, ४  
 अमा-वास्था र्ध- म् प ४, ६  
 अ मौर- -म् प २, १, सा १, ८, १३  
 अ मौरादिन्( स/२ अम् )- णी  
 दा १४, १, १, २९, जै २०३  
 अ माण- ता दा १४, ७, १, २२  
 अ माणुप- प ऽह्व दा १, १, १, ६,  
 ९, १, २९, ३, २३, -पम् ऐ ७,  
 १६, दा १, २, ३, १५, वा २,  
 ०, १, १२, -पाणाम् प ५, १८,  
 -ये सा २, ४, ५  
 अ मानुपी- पीम् जै ३, ३, ४, ४  
 अ माणु- यान् दा १३, ५, ४, १२  
 अ मित्त, ता- तम् एआ २, ३, ६,  
 दा १०, १, २६ ३, दा ४, ४, ३,  
 ७, -ता दा १३, १, ३, २, -तन  
 दा १०, १, २६, ३  
 अ मितो ( तऽओ )मस्- जसम्  
 दाआ ३, ५, -जा दाआ ३, ३,  
 जै २०४  
 अ मिन- ऋ दा ४, १, ४, ८, ११, ११,  
 १ ६, १० -ऋम् तै २, ८, २, ८,  
 ३, ९, १५, १ -ऋथ तै २, ८, ३,  
 ३, -त्रा दा १३, १, ६, ३, ३, ८,  
 ६, तै ३ ८, ९, ४, जै १८५,  
 -त्रान् ऐ ६ २२ ८, १०, दा ८,  
 ४, २९, ४, दा ६, ६, ३, १५, तै २,  
 ४ १, २, ३, ७ ६, २३, १०, १,  
 तैआ २ ५ ३ ४ ५ ५ गो २ ६,

४, १२, -त्राणाम् ऐ ८, १०,  
 १७, -त्रे-व दा ५, ४, ४, १५,  
 -त्रेयु जै १८५.  
 अम-मिथु- ऋ तै २, ४, ६, ९  
 अ-मिथ-तपन- न ऐ ८, २३.  
 अ-मिथ हन्- -दा दा ३, ५, ४, ५  
 अमिथ ह(√ह्)- -ह् स १  
 अ-मिथित- -त तैआ १, ३, १  
 अ-मिथुन- -म् जै १११  
 अ मित्(√अम्)- -न दा ४, ३, ३, १८  
 अ-मिथ- -म् दा ४, ३, ५, १  
 अमी-, अद्दा द्र  
 अमीव, वा(√अम्)- -वान् तै २, ८,  
 ६, ८, ३, ७, ९, १, ता १, २, ५,  
 -वा दा ७, ३, १, २३, -वा  
 दा ६, ४, ४, १६, २, १, तै २, ५, ८,  
 ११, ८, २, ४, ४, ५, -वाग् दा ७,  
 ३, १, २३, तै २, ८, ४, ६  
 अमीव हन्- -दा ऐ १, २, ५, दा २,  
 ३, ४, ३५, ११, ४, ३, १९, वा  
 १, ४, १, २५  
 अमु, अमुत, अमुत्र, अमुया, अमुया,  
 अमुहि, अम्, अद्दा द्र  
 अ मुक्त(√मुक्)- -म् स २  
 अ मुच्- -ये दा १, २, ४, १६  
 अ मुख, खा- खम् दा १४, ६, ८, ८,  
 जै ३, ७, १, १, २, -खा जै ७,  
 ४, ८, १, ६  
 अ मु(य→)ग्वा दा ३, ७, १, २३  
 अ मूर- -र. वै ३, ६, २, १, -रा तै  
 २, ४, ६, ८  
 अ मूर्त- तम् दा १४, ५, ३ १, ४, ८,  
 -तैस्य दा १४, ५, ३, ५ ९  
 अ मूल- ल दा १, १, २, ४, ३, १  
 ३, १३, ८, २, १५, १, १२, ४, १, १,  
 २०, का २, १, २, ६, १६, -लम्  
 दा १, १, २, ४, २, ३, १, १०, ३, १,  
 ३, १३, ८, १, १२, २, १५, ४, १, १,  
 २०, ५, १, ३, ३, -का १, ३, १,  
 ५ -ला का १, ३, १, ५

अ-मृतक(√मृत्)-क ऐआ ५, ३,  
२, -कमू वै ३,६,१०,२

अ-मृत्प्रथम(नृत्प्रम)-यमू ते ३,७,  
४,१४.

अ-मृत,ता--०त ते २,७,५,२, -त.

ऐ ७,३४,८,१४, १९ ऐआ २, १,

८, ५, १, शा २, ८, १३, ४, २२, २,

शाआ ४, १४, ५, ८, शा १, ९, २,

२०; २, २, २, ८, १४, ६, ३, १,

१७, ७, २, २, ९, ३, ३, १४, ५,

१, १०, १०, १, ३, ७, ४, ३, ९, ३,

५, १, ५, २, १, ३, १२, ५, २, १, ३,

१४, ६, ७, ७-२१, ७, १, १२,

२, ९, १९, २, ७, ३०, ३१, ८, १५,

१०, ८, २, ६, ४, ५, ६, ८, ८, ४,

३, १०, १, ३, ८, ४, ११, ५, तेआ

३, १२, ७, १३, १, ७, ६, ११, १०,

१४, १, जैठ ४, ४, १, २, ६,

३, ९, जै १०८, ११२, म १,

५, १४, -तमू ऐ २, १४, ८, ११, १,

२०, ऐआ १, ३, ८, २, १, ८,

३, २, ५, ३, ०, शा ७, १०, ३,

११, ४, १४, २, शाआ ५, २,

१२, ७, शा १, २, १, २०, २१,

३, १, २८, १, ३, ७, २, २, ८,

१०, १४, ३, २, ८, १४, ३, ३,

१, १४, ८, २, ४, ३, ८, २, ६, ४, २, ३,

१, ४, २, ३, ५, १०, ४, १५, ५, २,

१०, ७, ०, ६, १, ६, ७, १, ४, ९,

५, २, ८, २, १, २०, ३, ५, १५, ४,

१, १२, १, १४, ६, २, १, ९,

३, १, ४२, ७, १, ९, ११, ७, ३,

१, ४५, ४, १, १, १५, २, १७,

८, ७, ४, ७, ९, १८, ९, १, १,

१, २, ०, ३२, ३, ३, ३, ३, ५, ४०,

४, ३, ३, ३, १३, ४, ५, ५, १, १,

७, ८, १०, १०, १, ३, २, ६, ७,

४, १, ३, ३, ४, ५, ६, ७, ८,

१४, ५, ४, २, ३, ३, ६, ५, ७, ८,

१६, १७, १८, १९, ४, १, ६, २,

२१, ५, १, ३, ५, २, ३, ४, ११, ५,

४, ५, ७, १, ३; १२, ५, २, ६, ७,

३, ४, ८, १, २, २, १, १, ७-९, १३, ४,

१, ७, ११, ८, १, ९, १४, ५, १, ३,

३, १, ३, २, ४, ३, ५, ३, १, ४, ८, ५,

१-१४, ६, ८, ७, १, २, ९, २, ११,

२०, ८, ३, १, ४, १, २, ३, ६, ७, ३, ३,

१, २, १, ४, १९, ते १, २, १, ४, १९,

२०, ३, ५, २, ७, ७, ४, ८, ५, ६,

५, ७, ६, ७, ६, ३, ८, १, २, २, ५,

४, ४, ६, ८, ८, ५, ६, ५, १, ३, ६, ०,

१, ३, ४, १, २, ४-६, ५, ४, १४,

४, १९, २, ८, ९, ४, ३, ०, १, ९, ०,

२, ६, ५, १, १, ७, ६, १२, ९, ९, १४,

४, ८, ४, ३, १०, १, २, ५, १, ८, ४,

५, ६, ७, ८, ९, १०, ११, १, २, १,

१३, ३, ०, ६, १, ९, ३, तेआ १,

९, १, २६, ७, ३०, १, २, १८, १,

१९, १, ३, ११, ३, १२, २, १४, १,

५, ९, ५, ७, ६, २, ९, १०, ३, १०, ३,

२, ४, १५, १, २२, १, २७, १,

२८, १, ३३, १, ३४, १, ३६, १,

ता ८, ६, १, ६, ७, ६, ९, ९, ४, २, १,

३, ७, २७, १८, ४, जैठ १, १, ३,

७, ५, ७, ६, ३, ५, ३, २, ५, ३, १, ८,

४, ७, १०, ११, ८, १, ३, ६, १०,

०, ४, ८, ३, ५, ७, ८, ७, ७, १०,

३, १, ५, २, ४, ८, ३, १, ९, ७

३ ९ १, १, १०, २, ४, जै ८ ६ २

१४, ३, स ३ म १ १ १५

८, २, १५, गो १, १, ३, ९, ३, ४,

२, १, ३, ३ ११ -तमू ऐ ३ १

३, ७, ५, -तमू ऐआ ५, ३, २,

शा ३, ९, ४, १६, ६, ३, १, १७,

१४, ५, ३, ५, ९, ते २, ४, १, ८,

५, ८; ११, ६, ९, १, १२, ३, ४, तेआ

१, २६, ७, २, ६, ११; ३, ११, ३, ४,

४२, २, ६, १०, २, १२, १, ७, ४, १,

९, १०, ६, जैठ ३, ५, ८, १०, ४,

३, १, म १, ३, ११, ५, ११, ६, ३, ४;

२, ८, १५, गो १, २, ८, -ता ऐआ

२, १, ८, वा ४, २, ३, १, २, ४, २,

७, ३, १, ४, ६, १४, ५, ४, २, ३, ७,

३, ३, ४, ते १, ९, १, २६, तेआ

१०, २, १, १, सा १, ४, १२, -ता

ऐ ७, २, ४, ८, ७, शाआ ४, १, ४,

शा २, १, ३, ४, ४, ९, २, २, १०, १, ४,

३, २, २, १९, ९, ४, १६, ४, ६, ९,

१२, ५, १, ५, २, ४, २, १, १, ४, ६,

१, २, ३, ४, ५, १, २, १, ९, ८, ७, ४,

१८, ९, ३, ३, १, ४, ५, १, ७, १०, १,

३, ४, ५, ६, ७, ८, ९, ३, ६, ८, ९, ११,

१, २, १, ३, २, ३, ६, १४, ४, ३, २, ६,

५, ६, ७, ८, ९, १०, का १, १, ३,

३, ४, ५, ६, ७, ८, ९, ते १, ३, ७,

५, १, ६, ७, ८, ९, १०, ११, ७, ७,

१, १२, ९, १२, तेआ ५, ९, १०, ६,

१, ४, ९, १, १०, १, ३, जै १०८,

जैठ २, ३, १, ८, ४, १०, १, २, २,

५, गो १, १, १२, -ताव शा २, ५,

१२, ३०, ८, वा २, ६, २, १२, ७,

४, १, १, १०, २, ६, १९, वा १, ६,

२, ७, ते १, ६, १०, ५, ३, १०,

९, १९, तेआ ७, ४, १, जैठ १,

८, १, ६, गो १, ५, २, ४, -तावडव

ऐ १, २, ८, -ताव ऐ ७, ३, ४, शा

३, ३, १, ४, १४, ४, २, १, ४, ते

३, १, १, १०, तेआ ४, ४, ७, ५,

-तावामू ऐ ७, १६, वा १, २,

१, २०, २१, ३, ८, २, ४, ३, ८, का

२, १, ७, १९, -तावि वा ६, ३,

१, ४, ३, ते २, ७, ८, १, तेआ

११, ८, ९, १०, -ताव्याम शा

† एवमिद स्वदन्त पदमुत्त कोकारुत्ता समास पूर्वपदभूतमिति भवति सन्दह । तत्रत्यस्य स्वसमुदण-

स्योमयवाऽयलक्षणत्वाद् भाष्यस्य चाप्युपशयकत्वाद् दुःशको गिर्येय । इह तावद प्रथम कल्प प्रादक्षि ।

‡ मुवा त्वो भट ।

१०, १, ३, ६, ७, -ताम् श ३, ३,  
३, १४, ४, ५, २, १०, १०, १, ३,  
६, ७, १२, ५, ३, १, तै २, ६, १, १,  
-ताय श ७, ३, १, ४, ६, गो १, १,  
३, ९, -ताय तै २, ६, १, ६, २; -ने  
शांता ४, ५, श ३, ८, २, २, ५, ३,  
२, ६, ५, २, १, २, ०, ४, १, १, २, १०,  
१, ४, २, ३, ४, ५, ६, ७, ५, १, ५, २,  
३, १, ८, १, २, ८, १, २, २, तै १, २,  
१, २, ४, ३, ५, ३, ७, ८, २, ५, १, ३,  
३, ७, ५, ३, १०, ८, ४, ५, ६, ७,  
८, ९, १०, तैआ ५, ९, ६, जैउ  
१, १, ६, १, ४, २, ५, ८, १, ६, ता ९,  
९, ४, -तेन शा १, ४, १, ४, २, श  
१, ९, ३, ७, ३, ३, ३, ६, ३, ४, ३, १, ५,  
५, ४, १, १, ४, ९, ३, ३, १, ३, २, ०, १,  
४, ३-७, १, १, ५, ४, ५, १, २, ७, ३, ५,  
तै १, ७, ६, ३, २, ६, १, १, तैआ  
१, २, ५, ३, ३, ३, १, १, ३, जैउ १,  
८, ३, १, गो २, ३, १, १, -तेष्य  
तै २, ५, ३, ३, ३, ७, ५, ८, -तेषु  
ऐ २, १, २, शा २, ८, २, तै २,  
५, ४, ५, ३, ६, ७, १, ६, १, २, १,  
जैउ ४, ८, ३, ३, १०

अ मृत कुम्भ- म् शांता १, १, १

अ मृत कोश- शम् तैआ २, १, ९, १

अ-मृत घिति- ति श १०, १, ४,  
२ ७

अ-मृत ल- लम् ऐ १, २, ८, २, १, ४  
३, १, ७, १, ३, ८, २, ०, शा ६, १, ५,  
१, २, १, १, ३, १, ५, ९, १, ४, १, ३, ४,  
१, ५, १, २, ०, १, २, ५, ९, १, ३, २, ६  
३, २, ८, ७, ३, ०, ८, शांता २, १, १,  
१, ७, १, ८, ५, २, १, श २, ४, २, १,  
३, ६, १, २, ८, २, ९, ४, ३, ४, २, ०,  
२, ८, ३, ७, ४, २, २, १, ९, ४, ४,  
२, १, ४, ५, १, १, ०, १, ०, ४, ३, ६,

१०, तै २, २, ५, ४, तैआ ३,  
१०, १, ४, १०, १०, २, ३, ता १,  
८, २, ३, ६, ८, १०, ११, १३-१६,  
१०, १२, ३, २, २, १, २, २, २, ३,  
१, २, ३, ३, २, ४, १, २, २, ता  
१, ४, १, २, १, ३, जै १, ३, जैउ  
१, ६, ३, ८, ३, ७, ३, १, गो २, १,  
२, ६, २, १, ८, ३, ७, -त्यस्व शांता  
४, १०, श २, १, ३, ४, ४, ५,  
२, २, १, ४, १, ४, ५, ४, ३, ७, ३, ३,  
का १, १, ३, ३, ४, ९, २, ७, ९, तैआ  
३, १, २, १, -स्वाय शां ७, १०, १०,  
४, १, ३, ५, १, ४, ४, १, २, ५,  
१, ३, ३, ०, ८, तैआ १०, १, ३, १,  
३, ४, १, ३, ६, १, -तेन शां २, ७,  
३, श ५, १, ५, २, ६, १, २, १, ४, ३,  
७, ४, १, ६, ३, ३, ४

अ मृत पक्ष- क्ष श ९, ४, ४, ५,  
-श्री श १, २, ९, ३, १०

अ मृत मय- य ऐ १, २, २, २,  
४, ०, ऐआ २, २, ४, शा २, ८,  
श १, ४, ५, ५, १, २, ३, ४, ५, ५,  
६, ७, ८, ९, १०, ११, १२,  
१३, १, ४

अ मृत योनि- ने श १, २, ९, ३,  
१, १, २, -नी श १, २, ९, ३, १, १,  
१, २, तैआ १, ०, २, ४, १, २, ५, १

अ मृत लोह- क ऐ ३, ४, ६, -के  
ऐ ३, ४, ६

अ मृत वल- वल तै ३, १०,  
८, २

अ मृत वाक्का- वा १, ०, ५, २, १०

अ मृत गीर- र्म व ४, १

अ मृता ( तडअ ) पि घातु ( √घा )-  
नम् तैआ १, ०, ३, ५, १

अ मृता ( तडअ ) मि पित्त ( √सिन् )-  
क श ९, ४, ४, ८

अ-मृता(-तडआ)दुति- -ति ऐ २,  
१, ८

अ-मृते(-तडअ)-मृती- -म् श २,  
६, १, ७, ३

अ-मृते(-तडअ)-एका- -वा श ६,  
१, ४, ३, ८, ९, १, २, ४, ३

अ मृतेक्षित(तडअ)- -त तैआ  
७, १०, १, अक्षित, अमृत- द्र.

अमृतो(-तडअ)-प-स्तरण- -मृतेआ  
१०, ३, १, गो १, १, ३, ९

अ-मृत्यु- -रव्ये शांता ३, २, -त्यु  
श १, ३, ३, ५, ३, तै ३, ९, १, ५, ७,  
तैआ १, १, ३, १, २

अ मृध- -म् श १, १, ६, ३, १,  
-०धा तै २, ८, २, २

अ मृधम(-तडअ)-प-पायिन्(√पा)-  
-यी श १, १, १, ३, ०

अ मृधु(√मृ) श १, ४, ६, ९, ३, ०, का  
१, ७, २, १, ६

अ मृधमाण- -ण श १, २, ५, १,  
१-३, १, २, ५, २, २

अ मेधा- -धया जै १०, ५

अ मेध्य,ध्या- -ष्य श १, १, १,  
१, ३, १, २, ३, १, २, १, ०, ३, १, ८,  
१, ३, १, १, १, वा २, १, १, १, ३, ७,  
जै ९, -ष्यम् ऐ ७, ५, शा. १,  
१, ५, ४, ३, १, १, ३, ३, १, २, २, १, १,  
५, २, १, ८, १, २, ४, २, २-४, ९, का  
१, १, १, २, २, १, ३, ९, २, ४, १, ०,  
तेर, १, ३, १, २, १, १, ३, ५, ३, ३, २,  
९, ८, ९, १, ३, ३, ४, २, ८, २, ३, तैआ  
१, ०, १, १, ३, जै १, ४, ६, -ष्यस्य  
गो २, २, १, ७, -ध्या श ३, १, २,  
१, ९, तै ३, २, ९, २, ७, ३, ५,  
-ध्या ऐ २, ८, श ७, ४, २, ३, ५,  
१, २, ४, १, ४, जै २०, -ध्याम् तै  
३, ७, ३, ५, -धै श १, २, ४, ४, ५

† अमृतमिन्द्रम् द्रव्यस्य स्वानिदशरतिक्रमनिवृत्त्या अयं पाठः स्थापितः प्रतीयते । एवमपि स्वर-  
चित्त्वं । समासस्वरस्य प्राप्तेर्द्वैस्वरस्यानुपपत्तेरेति दिक् । ‡ इहैकं समस्तपदमृतं वा पूर्वैकैकादेशवशात् पृथक्पदद्वय-  
प्रच्छन्नमिति चिन्तयते । उभयथाऽपि सुकल्पत्वाद्यर्थस्य च समतत्वाद् निगमनहेतोर्धाऽदशेनात् । द्वितीयकल्पे चान्य-  
स्वरप्रदर्शनमेव साधीयो यथालक्षणवादित्यधिकम् ।

## अ-मेध्य घ्राण-

अ-मेध्य घ्राण- ञे सा १,५,१२  
 अ-मेध्य-दर्शन- ञे सा.१,५,१२  
 अ-मेध्य-प्राशन- ञे सा १,५,१३  
 अ-मेदिनी- नि सा १४,३,२,२०,  
 -निम् तै २,४,२,१  
 अ-मेह- हेन ता ५,१०,२  
 अ-मोघ- चाव शा १०,६, शा १,  
 ७,३,१३, २,३,३,७,३, ८, ३, १४  
 अ-मौन- म् शा १४,६,४,१  
 अम्बा- -म्भ श ३,९,४, ०, १, ६, ४,  
 ४, ५, ७, ३, २, २, ७, तै १, ६, १०,  
 ४, -म्बा शा ३, ९, ४, २, १, -म्बा  
 शांआ ३, ३, -म्बायै तै ३, १,  
 ४, १, -म्बे शा १३, २, ८, ०,  
 तै ३, ९, ६, ३  
 अम्यया- म्यया शाआ ३, ३  
 अम्बाली- -लि तै ३, ९, ६, ३  
 अम्बालिका- -के शा. १३, २, ८, ३  
 अम्बयाची- ची शांआ ३, ३  
 अम्बाच्छ- च्छ ए ८, २, १, -च्छम्  
 ए ८, २, १  
 अम्बि- म्बय ए २, २०, शा १२, २,<sup>३</sup>  
 अम्बि तमा- -मे ए ५, ४  
 अम्बिका- -क्या शा २, ६, २, ९,  
 का १, ६, २, ५ तै १, ६, १०, ४,  
 -का शा २, ६, २, ९, १, ३, का १,  
 ६, २, ५, ७, तै १, ६, १०, ४, -के  
 शा १३, २, ८, ३, तै ३, ९, ६, ३  
 अम्बिका पति- तथे तैआ १०,  
 १८, १  
 अम्भण- म् ऐआ ३, २, ५, शाआ  
 ८, ९  
 अम्भस्- म्भ ऐआ २, ४, १,<sup>१</sup> तै  
 २, ८, ९, ४, ३, ८, ३, जै २, १२,  
 -म्भसा तैआ २, २, १, -म्भसिः  
 तैआ १०, १, १, -म्भासि तै २,

३, ८, ३, ३, ८, १८, १,<sup>१</sup>  
 अम्भिणी- णी सा. १४, ९, ४, ३, ३,  
 -ण्यां शा १४, ९, ४, ३, ३  
 अम्भृण- णी शा ४, ५, ६, ३,<sup>१</sup>  
 √अय् (←√ह), अयति जै १, ५  
 श्रुय (√अय्←√ह)- य जै  
 २०, ३, -या तै १, ७, १०, ५,  
 -यान् शा ५, ४, ४, ६, -यानाम्  
 शा १३, ३, २, १, तै ३, ९, ९, १  
 अम्भ्य (√ह+अय्)- यास णि ३,  
 ७, १, १, ५, तैआ ४, ५, ५  
 अ यक्ष्, क्ष्मा- -क्ष्मा शा १, ७, १, ७,  
 ३, २, २, १९, तै ३, २, १, ५,  
 ७, ४, १, ५, -क्ष्माय शा ६, ४, ३, २,  
 ५, १, ५  
 अ यक्ष्म-त्यु- -त्याय शा ६, ३, ४, २  
 अ यजमान (√यज्)- न ए ७, १८,  
 -नम् शा ७, २, १, ९, -ना का  
 २, २, ३, २, १  
 अ यजुर्विद् (→जुस्/विद्)- त्र गो  
 १, ५, १, १  
 अ यजुष्क- -कम् तै ३, २, ८, ८,  
 -क्केण शा १३, १, ०, १, तै ३,  
 ८, ३, २  
 अ यजुष्क (त→)वा- -तथै शा ६,  
 ५, ३, ६, ७  
 अ यज्ञ- ज्ञ शा ११, १, २, ९, तै २,  
 १, ५, ६, २, २, ६, ३, ३, १, गो २,  
 २, १, १, -ज्ञा शा १४, ७, १, २, २  
 अ यज्ञ-वाह- हानि जै १०, २  
 अ यज्ञ वैदास- साय तै ३, ९,  
 १, ४  
 श्र अ यज्ञियु, यु- -य ता ६, १,  
 १, १, -यम् शा ३, २, २, ०, २, १,  
 ७, ३, १, ३, ०, का १, १, ३, ६, -या  
 शा २७, ४, शा ७, ५, २, ३, ७,

-यान् शा ५, ३, ३, ३  
 श्र अ यज्ञिय- -या शा ४, ५, २, १०  
 अ यजन्- -ज्वान तै १, ६, ९, ६,  
 -ज्वान तैआ १, २, ७, ५  
 अ यत्, ता (√यत्)- त शा १३, ३,  
 ३, ५, -तम् शा १४, १, १, २, ५,  
 -ताड्वा श ३, २, ४, १८, का  
 १, १, १, ६  
 अ यथा देवत- म् तै १, १, ४, ८,  
 ३, ३, १०, १,<sup>१</sup>  
 अ यथा पूर्व- म तै १, १, ६, ९, ८,  
 ७, १, तैआ ५, ८, १, १, ता १८,  
 ८, ४  
 अ यथायथ- म् शा ६, ८, २, ८,  
 ७, २, १, १८, ५, २, ३, ८, ८, ६, ३,  
 १, ३  
 अयन (√अय्←√ह)। -नम् ऐ ४,  
 १०, २, ४, ऐर् २, ३, १, शा  
 १८ १०, २, ७, १, शा २, १, ५,  
 २, १, ५, ३, १०, ४, ६, ८, २, ७, १, २,  
 ७, ४, ३, ५, ०, १, १, ७, ३, का १,  
 २, १, १, २, ५, २, ९, तैआ ३,  
 १, ५, १, ता १०, १, १०, १३, ४,  
 १०, २, ५, १०, ९, १, १, १, ५, ६, १,  
 जै १, १, १, ३, ३, ४, ४, ७, सा १, ४,  
 ६, -नानि शा ६, १, ५, शा ४, ६,  
 ३, ३, -नाय शा २, ४, २, ६, का  
 १, ३, ३, ६, तैआ ३, १, २, ७, १, ३,  
 १, -ने शा ७, ५, २, ५, ०, ४, ४,  
 २, सा ३, ८, ३, -नेन ऐ ४,  
 १७, शा १८ १०, ता २५, ८,  
 ५, -नै शा ६, १, ५  
 अ यव- वा शा ८, ४, २, १, १, ३,  
 १८, -वानाम् शा ८, ४, २, १, १  
 अ यवन्- वा शा १, ७, २, २, ५, २, ६,<sup>१</sup>  
 अ यवस्- वोभि शा ७, २, ३, ८

† स्वर्मुपा (मे) इति चिन्त्य । † अम्भ 'इत्यस्य ष इति प्रतिपन्न सा० ब्राह्मण एव द । ल० भा० ।  
 ‡ 'तस्माद् दय' ? इति मुपाठ 'तस्माद् (ज→) व् अय' इति स्यात् । § जतेश्चुकि रूपम् । 'अयत्?' असुच्  
 प्रत्ययात्स्य 'उपान' इत्यादिबद्ध छान्दसदीर्घान्भिन्यन्धन रूप वा स्यात्, PIV GW प्रभृतयस्तु 'अ-यास्(√यस्)'  
 इति प्राति आहु । विमर्शस्तु पाणि ८ । ¶ अन्निरसाम्, आदि वानामिति षष्ठ्ये तेन सम्भिल्यैकार्यवाक्यमपि भवति ।  
 तद् 'अन्निरसामयन, आदित्पानानयन पदयो द

अ यज्ञस्-शा श १४,१,४,७  
अ-यज्स्(√यज् + तुमुन्) का २,२,  
३,२१

१ अ यज्स्(√या + इमुन्)- ऋया(?)  
२ अयस्(√इ + अमुच्)- ऋया(?)  
यासः

३ अयस्-य श ५,१,२, १४, ४,  
१,२, ६, १, १, १३, ३, ५, १३, २,  
२, १९, तै १, ८, ५, ३, -यस श  
६, १, ३, ५, १२, ७, ३, १०

अय वृद्धस्त-स्त जै १५१

अय शफ-फाम् तैआ ६, ५, २

अय शया-या श ३, ४, ४, २३

अय(सुडा)स्ताप-म् तै ३, ४,  
१०, १

अय(सुडस्)रथुण्युदपति-तय  
जै १६३, -तीनाम् श ११, ४, २,  
१७

अय(सुडा)स्या-त्रेण तै ३,  
२, ३, १२

अयस्मय(सु + गयट्)-य श  
१४, २, २, ५४, -यम् श ७, २,  
१, १०, -ये म २, ४, ६, -येन  
श ७, २, १, १०, १३, ३, ४, ५, तै  
३, १, ११, ८, जै ७, १, ३

अयस्मयी-यी श ३, ४, ४,  
२३, गो २, २, ७, -यीम् ऐ १,  
२, ३, श ३, ४, ४, ३, -य्य तै  
३, १, ६ ५<sup>१</sup>

अयो(यसुड)घन-नेन जै १४०

अयो(यसुड)मुख-ख तैआ ४  
३३, १

अयो(यसुड)रस-श ६, ५, १, ६

अया-इदम् द्र १

अया सोमीय(म + छ)-म् आ  
१ ५०७

अ याचमान(√याच्)-नाय शांआ  
४ १, २<sup>३</sup>

अ याचित-तम् तैआ १०, ४८,  
१, ४९, १, ५०, १, ता ३, ७, ४,  
६, ८, ९, ५

अ-याज्स्(√यज्)-उय ऐ ६, २, ४,  
श १४, ६, १०, ३.

अ या-य-याजन-ये वा १, ५, ११

अ याट्कार-रम् श १, ६, ३,  
१२<sup>१</sup>, -रात् श १, ६, ३, १२<sup>१</sup>

अ यातयाम,मा(-मम् श ७, १, १,  
११, -मय्य शां ७, ३, -मा  
शां १३, ०<sup>१</sup>, तां १३, १०, १,  
-मा श १२, ३, ३, २, तां ४,  
३, १३<sup>१</sup>, -मानि शां १२, ७, श  
३, ९, ३, १०<sup>१</sup>, ४, ३, २, ५, ११, ५,  
९, १२, वा १, १, ४, १४, गो २,  
६, ६, ११, -माभि शां ८, ९,  
-मै श ३, ९, ३, १०, ४, ३, २, ५,  
११, ५, १, १२

अ यातयाम् ता-तायै ऐ ४, २६,  
२७, ५, १६<sup>१</sup>, शां ८, ९, २१, ५,  
श ३, १, २, १९, १३, ५, ३, ७,  
का १, १, ४, १४, ता १४, १, ८,  
११, ३, ५, १५, ३, १, ५, ३, १, गो २,  
६, ११

अ यातयाम् त्व-त्वाय तै ३, ३,  
४ १

अ यातयाम्-म ऐ ५, ४, श १, ५,  
३, २५ १२, ३, ३, २, ३, ४, २, ८, ७  
ता १४, ११, ५, १५, ५, ५, ५ जै  
५, १०, २, ४, १८, -मा शां  
२६ १५, श ४, ५, १, १३, १६,  
५, ५, ५, १०, ८, ७, २, ७, ४, ३,  
७<sup>१</sup>, गो २ ६, १३, -मान ता  
१४, ५, ७, ११, ५, १५, ५, ५,  
-मानम् शा ८, ७, १०, ४, श १  
५ ३, २४, ८, ३ २, ३, १, ३, ८,  
-मानि श १ ५ ३, २५<sup>१</sup>, -मानौ

तै १, १, ६, ५, २, ५, १, ४, ३, ७,  
-शा श. १, ५, ३, २४, १२, ३, ३,  
२, -झि श १, ८, २, १, २

अयातयाङ्गी वा ३, ३, १, १६<sup>१</sup>, ४,  
५, ८, ३<sup>१</sup>, ८, ७, २, ७<sup>१</sup>, तै १, १, ६,  
५, २, ५, १, तां २, २, १७, -झी  
जै १८४, -झीम् श ४, २, २, ९,  
-झीयु जै १८४, -झय श ७,  
१, १, ११, -म्न्या श ४, ६, ९,  
२१<sup>१</sup>, १२, ३, ३, २

अ यातयामा(-मडअ-)शरस्य-म्  
आ १

अ यातयाम्-म्पाय गो १, ५, १०,  
अया-सोमीय-गद

अ यास्-२अय, २अयस् द्र

अ यास्य-स्य ऐ ७, १६, शा ३०,  
६, श १४, ४, १, ९, २१, २६, ५,  
५, २, २, ७, ३, २, ८, तैआ ३, ५, १,  
ता ११, ८, १०, ११, जै १३६,  
२००<sup>१</sup>, जै २, ३, २, २, ३, ७, ८,  
४, २, २<sup>१</sup>, -स्वम् तै २, २, ७, ३,  
२, ११, ५, जै २००, जै २, ३,  
१, १०, -स्यात् श १४, ५, ५, २३,  
७, ३, २, ८, -स्येन जै २, ३, १, २

अ युक्-अम् श १३, ८, १, ३,  
-हाड हा श ३, ९, ३, २४,  
-युहाड हा तै ३, २, २, ६, -हेषु  
श १३, ८, १, ३

अ युक्(√युज्)-क. ता ६, ५, २१,  
-कम् श ४, ३, ४, १२, १२, ४, १,  
३, -कानि ४ ५, १०, -कास श  
५ ४, ३, १४, -कन वा ६, ३, १,  
१४, -ग्मि श ९, ३, ३, २<sup>१</sup>

अ युक्-अ श ९, ३, ३, ४, तैआ  
१०, १, १६, ता १२, ८, ५, ११, ७,  
२२, ६, ५, ७, ७ जै १२९, -जाम्  
श ९, ३, ३, ३, -त्रि शा २२, १,  
-क्षु तै २, ७, १, ८, ४

† वस । विसर्गलोपसवर्णसंधी च द्र । अया<sup>१</sup> टि द्र । ‡ विसर्गलोप सवर्णसन्धिश्च छादसो द्र,  
एव किल मा अभिप्रयन् प्रतीयते । 'अया<sup>१</sup> टि द्र । § २अय, टि च द्र । ¶ युषा 'अय कुट्टस्त' । 'अयस्',  
अयस<sup>१</sup> प्राति सैध्दिभिप्रेते तत्र तत्र च ि द्र । 'इदम्' इत्यत्र च स्थलानि द्र ।

अ-युत(√यु)- -तम् तै. २, ७, ६, २;  
 ३, १०, ८, २; तां. १९, १३, ६;  
 मं. २, ६, १; गो. १, ५, २३; -ता  
 श. १३, ५, ४, ८; -तामि गो. १,  
 ५, २३; -ताय तै. ३, ८, १६, २;  
 -तै: तां. १७, १४, २.  
 अ-युत-धा जैउ. १, २, ३, ४; ५, १, ३;  
 २, ५.  
 अ-युत-धार- -रम् जैउ. १, २, ३, १.  
 अ-युत-यात्रिन्- -नम् तां. १७,  
 १४, २.  
 अ-युता(तडअ)-क्षर, रा- -रम् ऐआ.  
 ५, ३, ३; -रा तैआ. ६, ८, १.  
 अ-युध- -धाऽइव जै. २, १.  
 † अ-युध-मारिन्- -रि ऐ. ८, २, ५.  
 अ-यूप- -पा: तै. २, ४, ६, ८.  
 अ-योग-क्षेम- -म: ऐ. १, १४; श.  
 ११, ४, २, २.  
 अ-योग- -गम् तै. ३, ४, १, १.  
 अयोगन- -अवसू द्र.  
 अ-यो(व्य- )ध्या तैआ. १, २७, ३;  
 -ध्याऽइव तै. २, ५, ४, २.  
 अ-योनि- -नौ श. ४, १, २, १०; ७,  
 १, ४, ५; तैआ. २, ८, १; सा. १,  
 ७, ११.  
 अ-योनि-ज- -जा: तैआ. १, ८, ६.  
 अयोमुख-, अयोरस-, अयसू द्र.  
 अन्(√क)- -रम् गो. २, २, १०;  
 ६, ८; -रा: शांआ. ५, ८; श. ४,  
 ५, ५, ५; तां. १०, ५, ७; जै. १६८;  
 -रा इव ऐ. ७, ९; तै. २, ८, ५, ७;  
 -राय श. १, ४, ३, १५; तै. २, ५,  
 १, ३; ८, ४, ३; तां. १०, ५, ७;  
 -रायऽइव तै. ३, ५, ३, २; -रेणऽ-  
 रेण तां. ७, ७, १३; -रेषु शाआ.  
 ५, ८.  
 अश्र- -राम् अद्र.  
 अ-रक्ष- -क्ष: शां. १८, १२; -सा  
 श. ६, ३, १, २०.

अ-रक्षो(सुह- )इत-म् शां १८, १२.  
 अरक्षत-, अरक्षम- अरम् द्र.  
 अ-रत्न- -ज: श. १४, ६, ८, ८.  
 अरण(√क)- -णम् श. ५, ४, १, १५;  
 -णा जै. ८८; -णा: तां. ९, १०,  
 १; -रत्नै: तै. २, ४, ५, ६.  
 अरणि, जी- -गिध्याम् श. ६, ६, ४,  
 १३; -णिम् तै. २, २, १, ६;  
 -णियु श. ४, ६, ८, ३-५; ८-१०;  
 १४; -णी ऐ. ७, ७; शां. २,  
 ६; श. ३, १, १, ११; ६, ३, १०;  
 ६, ६, ४, १३; १४, ९, ४, २, १; तै.  
 १, १, ५, ९; ४, ७, ३; -णीध्याम्  
 ऐ. ३, ४; -ण्यो: ऐ. ५, ५; ऐआ.  
 १, १, २; शां. २, ६; २२, ७; २५,  
 ११; शांआ. १, २; श. ४, ६, ८,  
 १३; ५, ३, १, १; १२, ४, ३, ३; १०;  
 ४, १, ५, १, ३; २, १; १३, ६, ३,  
 २०; सा. १, ६, ५; गो. २, ४, ९.  
 अरण्य(ण+यत्)- -ण्यम् ऐ. ५,  
 २३; ७, १४; श. ५, २, ३, ५;  
 ९, ३, १, २४; १३, २, ४, ३;  
 ६, २, २०; १४, ८, ११, १; तै.  
 १, ७, ३, ८; २, २, १, ४; ३, १, ३;  
 ४; तैआ. २, १७, १; तां. २१, ३, ५;  
 जै. १६८; व. ३, १; -ण्यस्य जै.  
 १६८; जैउ. ४, ४, १; -ण्यार ऐ.  
 ७, १५; व. १, १; जै. १६८;  
 -ण्यानि ऐ. ३, ३, १; जै. १६८;  
 गो. १, ४, २, ३; -ण्ये ऐ. ७, १४;  
 १५; ८, ११; श. २, ५, २, २५;  
 ११, ५, १, १३; १४, ९, १, १८;  
 का. १, ५, १, २३; तै. १, ६, ५, ३;  
 २, ६, ६, २; तैआ. १, २२, २, ३; २,  
 १२, १, १५, १; १०, ६, २, १; ता. ९,  
 २, १९; १६, ६, ३; जै. ३०; १४०;  
 १४४; १५०; १७२; २०८; जैउ.  
 ३, ६, १, २; सा. २, ४, १; ३, ३, ३;  
 ९, १; गो. १, ५, २५; -ण्येन जै.

१६८; -ण्येयु श. १३, २, ४, २;  
 ४; तै. ३, ९, १, ३; ४; जै. १५०;  
 अरण्य-गेय(√गि)- -यम् त. ३.  
 अरण्य-भाग- -गा: श. १३, २, ४, १.  
 अरण्यानि, नी- -निऽड-०नि तै. २,  
 ५, ५, ६; -नि: तै. २, ५, ५, ६; ७;  
 -नीम् तै. २, ५, ५, ७; -ण्यम् श.  
 १२, २, ३, १२; तै. २, ५, ५, ७.  
 अरण्य(अ-ण्यऽअ)यतन- -ना: तै.  
 ३, ९, १, ३; -नामि व. ३, १.  
 अरण्येऽ(अ-ण्येऽअ)नुवाक्य- -न्य:  
 तै. १, ७, ७, ३.  
 अरण्ये(अ-ण्येऽअ)नस्य(अ-नुवृच- )-  
 न्य: श. ९, ३, १, १२; २, ४; ३, ४;  
 -न्याम् श. १३, ३, ४, १; -न्ये  
 श. ९, ३, २, ४.  
 अ-रत(√रम्)- -तऽइव जै. ७९.  
 अरति(√क)- -ति: तै. २, ५, ४, ४,  
 -तिम् शां. २३, ३; श. ४, २, ४,  
 २४; १३, ५, १, १२; तै. २, ८, २,  
 ४; ३, ६, ९, १; तां. ४, ६, १९;  
 १४, २, १; -तौ ॥ जै. १८०.  
 अरति- -त्रि: श. ६, ३, १, १३; ६, ७,  
 १, १४; १४, १, ३, ६; -तिम् श.  
 १३, १, २, २; तै. ३, ८, ३, ३; व.  
 ४, ४; -त्री ऐआ. ५, १, ४; श.  
 ४, २, १, १५; १९; १०, २, २, ७; तै.  
 २, ६, ५, ५; -त्रीम् श. १०, २, ३,  
 ११; -त्री तै. ३, ३, १, ४.  
 अरति-मात्र- -त्र: ऐआ. १, २, ४;  
 -त्रानि ऐ. ८, ५; -त्रार श. ६,  
 ३, १, ३०; श. ७, ५, १, ६; १३;  
 -त्रे श. ६, ३, १, ३०; ७, १, १, ४२;  
 ५, १, ६; १३.  
 अरति माष्ट्री- -श्री श. ६, ३, १,  
 ३३; ७, १, १४; १४, १, २, ६;  
 -श्रीम् श. १०, २, ३, १३.  
 अ-रतिन्(अ+इति)- -रतिन: तै.  
 १, ७, ३, १.

† सा. 'अयु' इति प्राति० अपि यद् विकल्पयति तदुपसंयमः । 'अरण्यान्वाहवाः संदिग्धोऽयं पाठः । 'अ-रति-  
 (√रम्) वस. कुञ्चित् केपायिद् प्राचा माष्यहृतां विगतांषेः पाठि. द्र. ॥ = क. ५, २, १; 'अरत्नौ' इति P. w. पाठः ।



अ-रन्तो (√राम्+तोयुञ्) ऐ. ३, ४, ८.  
 अ-रयस्- -पा. तौ. ३, ७, १०, ५.  
 अरम्(√कृ) ऐ. १, १३; ऐआ. १, १, ४; तौ. २, ४, ३, १२.  
 अरद्हन(-म्/हृ) - -तौ. तौआ. ६, ५, १; -ता. ऐआ. १, १, ४.  
 अर(म्→)रु/गम्, अरुहाम तौआ. ४, ४, २, ४, १०, १, २.  
 अरुहम्- -माय तौ. ३, ७, १०, ६.  
 अ-रिवस्(√रि) - -रयः तौआ. ४, ५, ५; -रये तौ. २, ८, ५, ७.  
 अ-रुह- -ह दा १, २, ४, १७, वा. २, २, २, १०; तौ. ३, २, ९, ४, ५, ५; -रम् दा. १, २, ४, १७; १८; वा. २, २, २, १०; -रौ दा. १, २, ४, १८; वा. २, २, २, १०.  
 अ-रस्- -म् दा. १, ४, ६, ८, ८.  
 अ-राजन्- -जा ऐ. ८, २, ३; -जान दा. ३, ४, १, ७, ८; १३, ३, २, १८; ४, २, १७.  
 अ-राज-ता- -तया ऐ. १, १४.  
 अ-राजन्- -जा तौ. ३, ८, ५, २, -जमि. तौ. ३, ८, ५, १.  
 अ-राज-क- -कस्य तौ. १, ५, ९, १.  
 अ-राजन्- -न्य दा. ४, १, ४, ६.  
 अ-राति(√रि) - -त्प ऐ. ३, ११, दा. १, १, २, २, ४, ४, २, १, २, ६, ४, का. २, १, २, ४, ३, ३, ९, २, २, ४, १, २, २, ४, ४, तौ. २, ४, २, ३, ३, २, २, २, ४, ३, ५, ५, १०, ६, १, ७, ८, २, ३, १, १, जौ. १९०, सं. १, ३, १, ३, -तये दा. १, १, २, २, का. ७, १, २, १५, -ति तौ. ३, १, २, ७, -तिम् तौ. १, ७, ४, ३, ४, ३, १, १, ४, १, २, ७, ६, ७, १, २, ३, ४, तौआ. १०, १, ११, -तिम् म. २, ६, १९, -ती दाआ. १२, ७, दा. ३, ६, १, १, ७, १, ४, ५, २, ४, १६, ३, ४, ३, ७, ३, ३, ३, तौ. २, ८, ४, ५, ३, १, १, १०, ७, ५, ११, १, २, ३, १, तौआ. २, ३, १, ६, १०, २, १०,

६, १, १; सं. १, ६, २, ८.  
 अरातीव(-ति+पयन्), अरातीवृषि दा. १, ६, १, ४; का. २, २, २, ८; अरातीवृषि जौ. १४; अराती-यामि जौ. १४; अरातीवाय तौआ. २, ५, २.  
 अरातीव- -म् जौ. १४.  
 अ-रातीवृष्- -त्तः ऐ. ३, ११; दा. ६, ५, २, १५, तौआ. १०, १, १६; जौ. १४.  
 अ-रापयिषाम्(√राप्) जौ. १६१.  
 अ-रापित- -ता जौ. १६१.  
 अ-रादि- -दि. तौ. १, २, ६, ७, -द्वये तौ. ३, ४, ४, १.  
 अ-रादि-काम- -मा. तां. १०, ३, ४.  
 अ-राय- -य तौ. ३, ७, ११, २.  
 अराल- -ल व. २; -लाय व. २.  
 अ-रायन्(√राम्+निष्) - -पाण तां. ६, १०, ७; -राम्य तां. ६, १०, ६.  
 अ-राय- -म् दा. ९, ४, १, ५, १३; ४, २, १७, ता. २१, १२, २.  
 अ-रि(√कृ) - -रि. दांआ. २, ४, -रौ दा. ३, ९, ४, २१.  
 अ-रि(√रि) - -र्यं. दां. २५, ६, २६, १६  
 अ-रि-भ्र(√हृन्) - -भ्रा ऐ. ५, १८.  
 अ-रि(-रि-म्/दम्)-न्दम- -माय ऐ. ७, ३४  
 अ-रिजय(-रि-म्/एज्) - -य तां. २५, १५, ३  
 अ-रिक्त(√रिक्) - -क्तेन तौ. ३, ७, ४, १७  
 अ-रिक्त(√कृ) - -त्रा दा. ४, २, ५, १०.  
 अ-रिप्त- -प्रम् ऐआ. १, ३, ३, ६, -प्रा ऐ. ५, १८.  
 अ-रिषण्यत्(√रिष्) - -ण्यन् तौ. २, ८, ३, ३.  
 अ-रिष्ट, दा- -ष्ट ऐ. ८, ११, दा. ५, ४, ३, ७, १०, ३, ५, ८, तौ. ३, ७, १३, ४, ता. १, ७, ७, जौ. १२०,

१५७, -ष्टम् दां. ६, १३; दा. १, ७, ४, ६; १४, ४, ७, २९; तौआ. १, २७, ४; तां. १२, ५, २२; २३; सं. १, ८, ५; गो. २, १, १; -ष्टस्य तां. १२, ५, २३; -ष्टा दा. ६, ४, ४, ६; सं. १, १, ८; ९; -ष्टा. दा. ७, ४, १, ८; सं. १, ६, १४; जौ. १६८, -ष्टामि प. ५, ४, ६; -ष्टाम् जौ. १६८; -ष्टासः तौ. २, ७, १६, २१; -ष्टे दां. ११, ४, जौआ. ३, १; आ. २, १, ११; -ष्टेन ऐ. २, ३१, जौ. १५७, -ष्टेमि ऐ. १, २१; तौआ. ४, ४, २, ३; -ष्टैः ऐ. ६, १५; गो. २, ६, २.  
 अ-रिष्ट-ताति-तये तां. १, ५, १८.  
 अ-रिष्ट-त्व- -म् तां. १२, ५, २३.  
 अ-रिष्ट-नेमि- -मि ऐ. ४, २०; दा. ८, ६, १, १९; तौआ. १, १, १, २१; ३; १०, १, ९; -मिम् ऐ. ४, २०; प. ५, १.  
 अ-रिष्ट-वर्ग- -नी सा. २, १, ५.  
 अ-रिष्टि- -ष्टिम् ऐ. ५, ३३; दा. ५, ४, ३, १६; ६, ६, ४, १, २, ३; जौ. १६८, -ष्ट्यै ऐ. ८, १०, दा. ८, १, ३, ९, ५, २, ३, ८; दाआ. ४, ११, दा. १, ३, ४, २; १२, ५, ४, ४, १, ३, ४, २, १५, १४, ३, १, ९, तौ. ३, ४, ७, १, ७, १०, २, तौआ. ६, १२, १, तां. ८, ५, १६, १२, ५, २३, १३, २, ४, १५, ७, ५, १६, १०, १०, जौ. ५८, १६४  
 अ-रथित- -त्त. दा. १४, १, २, ३, ३.  
 अ-रथण- -ण दा. १४, ९, ४, ३, ३; -णम् का. १, २, २, १५, -णात् दा. १४, ९, ४, ३, ३.  
 अक्षरगण- -ण दा. ९, २, ३, १८, तौ. २, १, ५, ११; ७, १, ३; ३, १०, १, ४, ९, ८, १०, ३, १२, ५, ३, तौआ. १, १०, ६, २, ३, ५, ६, ७, २६, १, तां. २५, १५, ३, -णम् दा. १०, ६, १, ४, तौ. २, ७, १२, ६, १५, ६,

३, १०, १, २; गो. १, २, ९; -णम् ५-  
 इव ऐ. ४, ९; -णस्य वा. जैआ.  
 १, १९०; -णा वा. ३, ३, १, १५;  
 -णा ऐ. ३, ३, ४; तां. २१, १४,  
 ८, तैआ. १, २, ३, २; २, ४, ४; ३, २;  
 २; जै. २०७; -णाम् वा. ३, ३,  
 १, १५; -णाय तैआ. १, ३, २, २;  
 -णास. तैआ. १, २, १, ३, २, ४,  
 ३, १, ६; -णे वा. १०, ६, १, १,  
 -णे ऐ. ४, ९; तै. ३, ११, २, १.  
 भरुणी- -भि. वा. ७, २, ३, ८.

भरण-तम- -माऽइय तां. २५,  
 १२, ५.<sup>१</sup>

भरण-दूर्वा- -वां: वा. ४, ५, १०,  
 ५, ६.

भरण विशाह- -इ जै. ७४.

भरण पुष्प- -प्याणि वा ४, ५, १०,  
 २, ३.

भरुण-रजस्- -जा तै ३, १०, १,  
 ४, ९, ८, १०, ३.

भरुणा- (णडम)-इव- -इवा तैआ  
 १, १२, ४.

भ-रुण्यती- -ती तैआ ३, ९, २,  
 -तीभ्य. तै ३, १, ४, ८

अहमंघ- -घान् ऐ ७, २८.

अहमुंघ- -खान् शाआ ५, १, जै  
 १४०

? अह-शस्त- -स्ता गो १, ५, २४

अह्य- -प वा. १३, २, ६, १, तै ३,  
 ९, ४, १, ता १५, ३, ४, -यम्  
 वा २५, १५, वा ६, ४, २, ९,  
 ७, ५, २, १९, १३, ३, ६, १, तै २,  
 ५, ५, ४, ३, २, ४, १, तैआ ४, ५,  
 २, -पस्य ऐ ४, ३, २, वां २०, ३,  
 २०, २

अह्यम्- -रु वा ३, १, ३, ७, १०, गो  
 २, १, ३<sup>१</sup>

अह्यङ(त→)ता- -ता वा १३,  
 ३, ६, ६, तै ३, ९, १८, २, -ताम्  
 वा ९, ८, १३

अ-रुञ्ज- -क्ष. तां. २०, १३, ५; जैव.  
 ३, ६, ४, ६; -क्ष इड्य शां. १०, १.  
 अ-रुञ्ज-ता- -ताम् तां २०, १३,  
 ४, -ताये घ. १३, ८, ३, १३.

अ-रूप- -वेण तां. २४, १, ३, -वेऽय  
 तै ३, ४, १९, १.

अ-रूप-ञ- -ञ: वा. १४, ७, २, २.

अरे! वा २, ४, ४, ४; १३, ५, २, १८;  
 १४, ५, ४, ४, ५, १०; १२, १, ४,  
 १६, ७, ३, २; ६; १३, १५, २, ५,  
 जै. ५३.

अ-रेतुस्- -ता. वा १४, ९, ४, ९.

अ-रेतुस्स्- -स्का: जै १३<sup>१</sup>; -स्कात्  
 वा ७, १, १, १०.

अ-रेयुस्- -स. तैआ. १, १०, ३९,  
 २, ७, १<sup>१</sup>; -सम् तै. २, ४, ५, ४,  
 -सौ वा. ३, ४, १, २४.

अ-रोचयित्वा(✓रूच) तैआ ५, ५, २.  
 अ-रोचुक्- -क तैआ ५, ५, ३<sup>१</sup>

अ-रोह-पूर्व- -वांणि स २.

अर्क- -कं ऐआ. १, ४, १, ५, २, २, १,  
 २<sup>१</sup>; शांआ. १, ४, ७, वा २, ५, १,  
 ४, ८, ६, २, १९<sup>१</sup>; ९, १, १, ४, ९,  
 ४, २, १८, २०, १०, ३, ४, ५<sup>१</sup>, ४,  
 १, ४, १५, २१-२३, ६, २, ५-७,  
 ५, २, ८, १२, ८, १, २, का १, ४, ३,  
 ४, तै १, १, ७, २, ८, १, ५<sup>१</sup>, ३,  
 ७, ९, ९, १०, १०, २, ता ५, १, ९,  
 १४, ११, ९, १५, ३-२३, ३४<sup>१</sup>, जै  
 ६<sup>१</sup>, जैआ २, ३, ३<sup>१</sup>; वा १, १९८,  
 ७, ३, ३, ४, ७, ८, सा २, ३, ६,  
 गो २, ४, २, -कम् ऐआ २, १,  
 १<sup>१</sup>, ५, २, ३, वा २, ५, १, ४,  
 १०, ३, ४, ३, ५<sup>१</sup>; का १, ४, ३, ४,  
 तै २, ८, ५, ५, तैआ ३, ११, ६,  
 जै ६, -कंस्य वा ८, ६, २, १९<sup>१</sup>

१०, ६, २, ५, ३, तै २, ५, ८, १२,  
 -हा ऐआ ५, २, २, वा १०, ३,  
 ४, ४, ५, ३, ३, ४, -कौणाम् वा  
 १०, ३, २, ४, -कौन् वा १०,

३, ४, २<sup>१</sup>; ५, ३, ३-७; ९; ११;  
 -कं शांआ. १, ४; जै. ६; -कंभि  
 तै. १, ५, ८, २; -कं ऐ. ६, १८;  
 १९; शाआ. २, १८; तै. २, ४, ६,  
 ३; ६, १६, २, ७, १३, २; ८, ३, ८, ४,  
 ६; ८, ९; गो. २, ४, २<sup>१</sup>, ६, १<sup>१</sup>;  
 -कौं वा. १, २, ३, ३; २, ३, १, ५,  
 ९; जैआ. ३, ३<sup>१</sup>.

अर्क-कोशी- -द्वौ वा. १०, ३, ४,  
 ३, ५.

अर्क-मीय- -व: आ. २, ३, १२;  
 जैआ. २, ३, ३<sup>१</sup>

अर्क-ख- -म् वा. १०, ६, ५, १<sup>१</sup>.

अर्क-धाना- -ना वा. १०, ३, ४,  
 ३, ५.

अर्क-पर्ण- -णम् वा. ९, १, १, ४, २,  
 -णं वा १०, २, ४, ३, ५, -णतं वा  
 ९, १, १, ४, ९.

अर्क-पलाग- -शान्याम् वा २, २,  
 ३, १२, का १, २, ३, १०, ११

अर्क-पुष्प- -प्यम् शाआ १, ४,  
 ता १५, ३, २२, -प्ये वा १०, ३,  
 ४, ३, ५, आ. १, ५६५, २, ३, १४,  
 -प्येण ता १५, ३, २, ३

अर्क-मूर- -म् वा १०, ३, ४, ३, ५

अर्क-रूप- -म् तै २, ५, ८, १२.

अर्क-लिन्- -न ऐआ ३, २, २

अर्क वक्- -वत् शांआ २, १५,  
 -वन्ति शाआ २, २, ६

अर्क-वती- -ती शाआ २, १६,  
 १८, -तीयु ऐआ १, ४, १, तां  
 १, १, ८, -त्वा ऐआ १, ५, ३,  
 -त्वी शाआ २, ७

अर्क विध- -घ वा १०, ६, २, १०,  
 -घम् वा १०, ६, २, १०

अर्क शिरस्- -र वा २, ३, ६, आ  
 २, ३, ११, जैआ २, ३, ३

अर्क समुद्र- -ज्ञौ वा. १०, ३, ४,  
 ३, ५

अर्को (कंडअ)-धमेध- -धयो वा

† BAV MW स्वधिन्य, वृ य १२, ७४। † सा 'अ ह्य-' ? इति प्रति आह। † मा यथासु। मूपा तु 'रप्य'

९,४,२,१८, तै ३, ९, २१, ३,  
-घो श १०,६,५,८, तै ३, ९,  
२१,३<sup>४</sup>, जै ६  
अर्काप्रीला- म् श १०,३,४, ३,५  
अर्किन्(क+इनि)- र्किण तै १,  
५,८,२  
अर्क्य- न्यम् श १०,४,१,४,१५,  
२१-२३, १२,३,३,१४, तै १,२,  
३,४, तां १६,७, ४,११,११,  
जै ४,११,२,१,४, -न्येस्य श  
१०,६,५,१<sup>१</sup>  
अर्कळ(ळ)- ळेन जै ३६  
अर्कले(लड्)पीका- फे शांशा  
२,१६  
अर्च- म् श १४,९,१,७  
अर्च(घ+यत्)- घ्ये आ १  
√अर्च्, अर्चति घ ४, ६, ७, १<sup>४</sup>, ७,  
५,२,१२, अर्चन्ति ऐआ ५, २,  
२, अर्चामि श ३, ३, २, १२,  
अर्चं शा २४,१, अर्चत ऐ ४,  
४, ऐआ २, २, १<sup>४</sup>, शा २६,  
१६, अर्चाम ऐ ५,२०  
अर्चयन्ति तैआ १०,१५,१  
अर्चत्- चत् तै ३, १२, ३, ३,  
-चत श १०, ६, ५, १, -चते  
श १०,६,५,१, -चम् श १, ८,  
१,७,१०, २,५,१,३,३,९, १,४,  
१०,६,५,१,११,१,६, ७, का १,  
४,३,३ -चन्त शां २६, १०,  
श १,२,५,७ १८, ५,३,३,६, २,  
३,७,२,२,३,२,२,२,६, २,२,२,९,  
४,२,४,१२,५,४,२,६,४,१ १०,  
४ ३,६ ११,५,९,४, १४, १, १,  
१७ २,२,४,४, का १,२,२,६, २,  
२ ३,७,१७, तैआ ४, १७, १,  
जै १८५  
अर्चन्ती- न्य श १,७,३,१४,  
४,१,२,१५ ११,१,६,१६  
अर्चद् धम- मस्य तै २, ७,  
१२,१

अर्चयितृ- ता शांशा १०,८  
अर्चा- र्चया श ११,५,७,१.  
अर्चि- चय श १, ४, १, १२, ७,  
३,१,२९<sup>१</sup>, १२,४,४,५, जै १८९<sup>१</sup>  
-र्चिं श २, ३, ७, १२, का १,  
२,१,६, -र्चिमि श ६,८,१,९,  
-र्चिन्धाम् तै ३,९,१७,३  
अर्चि-मुत्- त् तै ३, १, ३, ७<sup>१</sup>,  
१२,३,४  
अर्चिस्- र्चिं शां २८,५, पा ६,  
६, १, २२, २,८, ९<sup>१</sup>, १०, ११,  
१०,२,६,४,५,१, ५<sup>१</sup>, २,१,३,६,  
७, १४,१,३, १७<sup>१</sup>, ९,१,१२, १८,  
तै २,१,१,१,२,३, २, ९,२, ३,  
३,४, ६, १०, ६,१, ११, ३, १,  
तैआ १,९,१,४, ५,१, ५, ४,६,  
६,१,४,१०, १३, १, -र्चिय श  
६,६,२, ११, १०, ५,२,५, १४,  
९, १, १८, तै २, ७, १५, ६,  
-र्चियम् जै ११७, -र्चिमा शा  
२५, १५, श ६, ४, १, २, ७,  
५,२,१७, ९,२,१, २, ता १४,  
२,६, सा ३,४,१०, -र्चियि तै  
१,४,८,२, २,६,३,४, ३,३,४,६,  
तैआ १०,१३,१, -र्चिये श ९,  
२,१,२, तैआ ४,३,१, ५,३,६,  
-र्चियि ऐ ३,३५  
अर्चिं(चिसडव)र्यं विशेष- पा  
तैआ १,९,१  
अर्चिष्पा(सुष्पा)णि- गये व  
५,७  
√अर्च्, अर्चति घ ११, ५, ९, १२,  
का १,३,३,२०  
अर्चयत् ऐआ १,५,२  
अर्चुन्- ञन तैआ ६,९,१, -न श  
२,१,२,११, ५,४,३, ७ का १,  
१,२, ७ -नम् ऐ ५, १५, शा  
२३८<sup>१</sup>, म २,७, २, -नाति ता  
८,४,१, ९,५,३, ७<sup>१</sup>, -नाय तै  
३,१०,७,१

अर्चुनी- नी तैआ ६,७,१, -न्य  
श २,१,२,११, का १,१, २,७  
अर्चु- ण श ७, १, १, २,४, -र्चुम्  
श ७,१,१,२,४, -र्चुं तैआ ३,  
११,१  
अर्चु- व श ७,१, १, २३<sup>१</sup>, ५,  
२,५,१, तैआ १०,१,१३, -वात्  
तैआ २,३,१, ४,४२,५, १०,१,  
१४, -चे ऐआ २, ४, २, श  
७, ५, ७, ५, ९, १, १, ३०, २,  
८, ९, १  
अर्चुस्- र्चुं तै २,६,९,१, -र्चुस  
तै २,८,७,९  
अर्चुक- का श ४,६,८, १२  
अर्चु- र्चं ऐ १, २, ७, श ३, ३, ४,  
२०, ६, २, २०, ५, ७, ५, १३,  
का १,३,२,१०, तै ३, १०, ९,  
१४, तैआ १, २, ४, -र्चुम् ऐ  
१,२,१, शां ३,९, शांशा ४, ३,  
१४,२, श १३,८, ४, १२, १४,  
९,४,८,९, १०, २०, तै २, ८, ८,  
२, ३,६, ११,२, तैआ २, ७, १,  
जै ५३, -र्चां गो १, १, २२,  
-र्चान् श ११,५,७,१, तैआ १,  
३१,६, -र्चानाम् का १,३,१,२,  
-र्चानि तै २,८,७,३, -र्चय कः  
१,४,१,५, -र्चं दे ३,१८, -र्चिन  
ऐआ ३,१,६, शांशा ७,१५  
अर्चं ज- ज शांशा १४,२  
अर्चं वत्(मनुष)- त् गो १,१,२६  
अर्चं सामन्य- न् गो १,१,२६  
अर्चिन्(च+इनि)- न ता ३, ४,  
१०  
अर्चे गा- गा तै ३,७,९,७  
अर्चे(र्च+इक्पि)- त श ५,  
३, ४, ७<sup>१</sup>, तै १,७,५,१  
अर्चे(र्चिं)- र्चं श १, ३, ३, १२,  
७, ४, १, ३८, तै २,१,४,८,  
तैआ १,२,४,३, तां ५, १, १३,  
-र्चम ऐ ३,२५ ५,३३,३४, ७,

१, घा ३, ४, ६, ११, २५,  
 १४, घा. १, ५, ४, ५, ३, ७,  
 ८, १०, ७, ३, १, ६, ८, ३, ४,  
 १६, ६, ३, १२, ११, ४, ३, २,  
 १४, २, १, १५, तै ३, ७, ११,  
 ३, तैआ ६, १०, २, तां ४, १०,  
 ४, गो १, ३, २; ३, ४, ५, १८,  
 -धस्य दा १, ४, ५, ५, ४, २, ४,  
 २०, ७, ४, २, ४१, १२, १, १, १०,  
 का १, १, २, ५, जै ९५, गो १,  
 १, १३, १४, ३, २, ३, ४, ६, -धात्व  
 दा ४, ३, ४, १४, ६, १, २, ३१, ९,  
 ३, ४, ११, तां ५, १, १४, -धावि  
 दा ९, ४, -धे आआ १२, ४,  
 दा. १, ५, ४, ५, ३, ७, ४, १०,  
 १२, १, १, १०, तै ३, ७, १, ९,  
 जै ९५, गो १, १, १३, १४,  
 ३९, ३, २, ३, २, ४, ६, -धेव  
 ऐआ २, ३, ३

अर्ध, घां(किं) - धं दा १, २, २, ५,  
 ७, ३, १, १०, ४, ५, १५, ८, २, ४,  
 १९, ६, २, १२, ११, २, ६, ५, ६,  
 का २, २, १, ४, तै १, ६, ८, ४, ३,  
 ३, ३, ५, ७, १, ९, तैआ ५, २, ३,  
 -धस्य दा १, ५, ४, ५, ३, ६, १, २, ६,  
 ४, १, ३, १३, १४, ५, ४, ५, १५,  
 ६, २, १, ११, ७, ४, ११, ८, ६, १,  
 १२, ७, २, ३, ३, ७, ८, १०, १, ३, २,  
 ४, १, १६, ५, २, ८, १४, ३, १, २४,  
 तै १, २, ६, ३, ३, ३, १०, ३, ४,  
 ३, ४, १, जैव ३, ४, २, ५, ३, ५,  
 जै १६७, -धां ए ३, १९, दा  
 ३, ८, २, ७, ४, ६, ८, ५, का १, ६,  
 १, ४, जैव ३, ४, ३, ५, -धात्व  
 ऐ. ३, २, २, ५, दा ६, ७, ४,  
 ११, -धात्व दा ३, ६, २, २२,  
 -धान्मा ५, १, ३, ५

अर्ध घ(लु(→)वस्- ख गो १,  
 १, २५  
 अर्ध चतु(थे→)धीं गो १, १, २५  
 अर्ध वृती(य→)या- सु ऐआ ७

१, ५  
 अर्ध-प्रयोद(-दा→)ना- सु ऐआ  
 ७, १, ५  
 अर्ध दत्ता- ता जैव. ३, १, १, १,  
 अर्ध-पदोदक- -वाणि दां २२, ५  
 अर्ध-भाग- गस्य गो १, ३, ४  
 अर्ध-भाज्- भास्, गु ऐ ५, ३४,  
 व १, ५, तां २, १५, ३, जैव ३,  
 ४, ३, ५, -जम् दा १४, २, १६,  
 १, ३०, १

अर्ध-मास- स दा १, ६, २, २४,  
 २, १, ३, १, का १, १, ३, १, तां  
 १०, १, ४, -सयो तै १, ८, १०, २,  
 -सख्य दा १, ३, ५, ८, तै ३, ३,  
 ७, १, ९, ११, २, तां ४, २, ८,  
 -सा ऐ १, २३, ४, १२, १६,  
 दा ९, ६, १९, ८, शाआ १, १,  
 २, ५, ७, २१, १०, ५, दा १, ४, १,  
 ९, २, २, २, ५, ३, ४, ४, २०, ४, १,  
 १, १५, ६, १, १२, ७, ४, ५, २१, ८,  
 १, ४, ८, ३, ३, ११, ४, १, १८-२५,  
 १०, २, ५, ५, ६, १, ७, ४, ३, २१,  
 ७, ३, १०, ६, ४, १, ११, ३, ७, ४,  
 ५, ४, ८, १२, १, ३, १०, ३, २, २,  
 ८, ३, १४, १३, २, ५, १, १४, ६,  
 ८, ९, का १, २, २, ४, तै १, ५, ५,  
 ६, ६, ८, ३, ३, ७, ५, ८, १०, ९, ८,  
 ११, १, १७, १२, ९, ४, तैआ १, ८,  
 १, १४, ३, २, ८, १, ४, १९, १,  
 २, ६, १, ५, ६, २, १०, १, २, ६, १,  
 ४, २, १२, ४, ११, ६, ३, ४,  
 तां १०, ३, ३, १४, १, ११, १५, १,  
 १०, १६, ७, ५, २, ३, २, ३,  
 व ३, १, म १, ५, १५, जैव १,  
 १५, १, ५, ३, ५, ४, २, ४, गो १,  
 ४, १०, ५, ५, २, ३, -सात्व तै ३,  
 ३, ९, ११, -सान् ऐ १, २, २, ३,  
 शाआ १०, ५, दा १, ३, ३, ९,  
 ६, ७, ४, ७, १०, ४, ३, १२,  
 १२, १, ३, १०, ८, ३, १४, १३, ३,  
 ५, १, तै १०, ४, ३, १, ६, १, १

७, ४, १२, १२, ८, ३; तां ४, १,  
 १४, जैव १, १५, १, ५, ३, ५, ४,  
 १, गो १, ४, १०, -नाम् दा  
 १०, ४, ३, १९, ११, २, ७, ४, १२,  
 १, ३, १०, १३, २, ५, १, तै ३,  
 १०, १०, ३, ११, १, १६, गो १,  
 ४, १०, -सै दा १०, ४, ३, २६,  
 २९, तै १, ४, ९, १, ३, १, १, ११,  
 सा ३, ८, ३, -सैव सै दा १०, १,  
 ५, ४, तै ३, २, ८, ५, -सेन सा २,  
 ५, ६, -सेम्य ऐ १, २, ३, तै ३,  
 १, ६, १, तैआ ५, ६, २, म १,  
 ५, १५, गो १, ४, ९, -सेपु ऐ १,  
 २४, दा १०, २, ५, ५, ६, ८, ११,  
 २, ७, ४, तै ३, १०, १०, ३, ११,  
 १, १८, ता ४, १, १४, -सै दा  
 १०, ४, २, १९, -सै दा १, ६, २,  
 २५, ७, २, २२, वा १, ३, ४, १०,  
 तां २५, १०, १०

अर्धमास-भाज्- जम् दा १०,  
 ४, ४, ४  
 अर्धमास लो(क→)का- का दा  
 १०, ४, ३, १९  
 अर्धमास गुस्( ) ऐ ४, १२, १३,  
 १६, दा १, १, २, ११, ३, ५, ८,  
 ११, २, ६, १२, का २, १, २, १०,  
 तै ३, ३, ७, १, ९, ११, २, तां ४,  
 २, ८, १०, १, ६

अर्धमास-सहख- खण दा १०,  
 ४, ४, ४

अर्ध रात्रि- प्रय गो १, ५, ५  
 अर्ध रात्र- त्रे सा २, ५, ३  
 अर्ध( धंशु)वृ- वं ऐआ २, २,  
 २, सा ११, १, २८, ७, दा ३,  
 ८, ३, ३१, गो २, ५, १०, -चम्  
 ऐआ ५, ३, १, सा ७, १०,  
 २६, ५, शाआ २, १; श ७, ४,  
 २, २५, २६, -धात्व ऐआ ५, ३, १,  
 -धात्व ऐआ ५, ३, १, -धे सा  
 १४, २, १५, ५, १८, ५, -धेव-धे  
 दा ४, ३, २, ६, वैन ऐआ ७,

३, १, शा ७, १०, ९, २, १४,  
 २, १५, ५, १८, ५, २६, ६, -ची  
 शा ७, १०, ११, १, शाआ २,  
 ११, सा ३, ८, ३, ३०, ३१, ८, ६,  
 २, ३  
 अर्धर्च शास्त्र() ऐ २, १८, ३,  
 ३१, ४, २, १, ६, २, २४, ०८,  
 ३२, ३३, ३६, शा ११, १, २,  
 १६, ३, २५, ७, २६, ८, २८, ७,  
 ३०, ४, सा ४, ३, २, ६, ११, ५, ४,  
 १५, तीआ २, ११, १, गो २, २,  
 ६, ३, ११, ६, ८, १२, १३, १६.  
 -शा ३ ऐ ६, २  
 अर्धर्चशा-शस्त्र(√शास्त्र) -शवाय  
 शा २६, ८  
 अर्धर्च शस्त्र, श्वा- -श्या गो २,  
 ५, १०, -श्वे गो २, ३, ११  
 अर्धर्चो(चंडउ-दक) -कांनि शा  
 २२, ५  
 अर्धर्चर्च, चर्चा(चंनयत) - चर्च  
 ऐआ ५, २, १, -चर्चा ऐआ ५, २, ५.  
 अर्धर्च वृगल- मृद्वव श १४, ४, २, ५  
 अर्धर्च मत- मृ शा ३, ६, ३, ४  
 अर्धर्च सामन्- मि सा २, ४, ७  
 अर्धर्चा(धंडआ):म- र्म ऐ ७, २६  
 अर्धर्चा(धंडअहन्)ह- हा गो १,  
 ५, ५  
 अर्धर्चर्ध+नि म जै १७, ७४  
 अर्धर्च(धंडइ)हा- हवा ता ८, ९,  
 १५ १७, -हा ता ८, ९, १४ -हाम्  
 ता १३, १२, १०  
 अर्धर्च(धंडइ-हन्)-ह्वाणि शा ९,  
 ३, २, ९  
 अर्धर्च(धंडउ)द्विह- व जै १,  
 ३, २, ४, -वे वै १, १, ४, ३  
 अर्धर्च, का- क शा १३, १, ३, ८,  
 -वा तै २, १, ३ ६  
 अर्धर्च, √क ह  
 अर्धर्च- द ऐ ६, १, शा २९, १,  
 सा १३ ४, ३, ९, तां ४, ९ ५ ९

८, ८, २५, १५, ३, जै. १४६,  
 -दम् तै ३, ८, १६, ३, -दृश्य  
 आ २, २४, ६, जै. १४६,  
 -दाय तै ३, ८, १६, ३, -देन  
 शां १५, १, -द्वै ता १७, १४, २  
 अर्धुद धा जै १, २, ३, ४, ९, १, ३,  
 २, ५.  
 अर्धुर्द-यामिन्-नर्मतां १७, १४, २  
 अर्धुदोदासर्पणी ऐ ६, १  
 अर्धु- -मैश्य तै ३, ११, ६, ३, -भै  
 तै २, ७, १३, १  
 अर्धक- -कैश्य ऐ ७, १६  
 अर्धु(√क)- -मांस तै २, ४, ६, ८,  
 -कैश्य तै ३, ४, ९, १.  
 अर्ध कपाल-ल तैआ ५, ३, १३  
 ? अर्धु- -र्वा तै २, ८, ९, १  
 अर्धु(√क)- -य ऐ १, ४, ११, तैआ  
 १, २, ७, ६, तै २, ६, ६, २, -यें श  
 १२, ९, ३, ३  
 अर्धु-जा(र→)रा शा १३, २, ९, ८, तै  
 ३, ९, ७, ३  
 अर्धु पत्नी- की तै २, ४, ७ ९  
 अर्धुमन्- -मन् शां २६, १३, तै  
 ३, १, १, ७, -मणम् शा ५, २, २,  
 ९, ३, ५, ९, तै २, ३, ५, ४, ८, ८,  
 ३, म १, २, ३, -मा ऐ ५, १,  
 शां १५, २, २१, २, २२, ४,  
 २४, ९, २६, १६, शा ५, २, २,  
 ११, १३, ५, १, १८, तै १, १, २,  
 ४, ९, १, २, ३, ५, ४, ६, ७, १२, ५,  
 ८, ६, ३, ३, १, १, ८, ४, ९, ७, १०,  
 १, तीआ १, १३, ३, ७, १, १, १२,  
 १, तां २४, १२, ४, म १, २, ३,  
 १६, १८, ६ १५, -मण शा २ ३,  
 ४, ३, ७, ५, ३, १, २, ५, १, १२, का  
 १, ४, १, २६, तै १, १, २, ४, ५, १,  
 २, ७, ६, ६, २, १, ८, २, तां २५  
 १२ ३, -मणा तै २, ३, ५, ३,  
 -मण शा ५, ३, ५, ६, तै ३, १,  
 ४, ९

अर्धम(←मन्)-भूति- -ति व  
 ३, -ते. व ३,  
 अर्धम(←मन्)-राध- -धात्व ३,  
 अर्धल गृहपति- -तय ता २३,  
 १, ५  
 अर्धव(√अर्धु)- -वंत तै २, ४, १, ५,  
 ३, ७, ५, ७, -वंताम् तै २, ४, ५,  
 ६, तीआ १, २९, १, -वंति ऐ,  
 ३, ३, ४, तै २, ८, ६, ९, -वंन्त  
 शा ३, ३, ४, ७, ७, १, ५, २३, तै  
 २, ६, १६, १, ३, ६, १२, १,  
 -वंन्ताम् तै २, ८, ३, १, ३, ८, ४,  
 १, -वंस्तु शा ३, ३, ४, ७  
 अर्धवन्- -वंन्त शा ६, ४, ४, ३, -र्व  
 शा ६, ३, ३, १४, १०, ६, ४, १,  
 १३, १, ६, १, ५, १, १७, १८, ती  
 १, ३, ६, ४, २, ४, ६, ९, ८, ८, ११,  
 ३, ६, १३, १, ८, ९, ३, ९, २१, २,  
 -र्वान्ताम् तै २, ६, १०, १  
 अर्धर्च- -र्चो, श् ऐ १, २५, २, ७,  
 ऐआ ५, ३, ३, शा ९, ६, १, १२,  
 १, १८, ३, शा १, ४, २, ४, ५, १,  
 १०, ३, ३, ३, ४, ६, ४, ६, ५,  
 ४, १, ८, २, ५, ६, ५, ३, ७, ९,  
 १, २, ३०, ६, १, २०, १३, ५, ४,  
 १९, का १, २, ४, ९, तै २, ८, ५,  
 ८, ७, ७, ९, ५, ३, ६, ८, १, तीआ  
 १०, १, ९, ता ९, ३, ७, ८, १०,  
 ५ १, ६, जै ९, ७, १०, ६, जै १,  
 २, २, ५, -वाङ्गु गो २, ५, १५,  
 -र्वोइ ऐ ४, २५, ६, ११, ११,  
 ७, १, एआ ५, ३, १, शा २०,  
 २, शा १, ९, ३, १०, ७, ४, १,  
 १८, ८, ७, १, २०, ती २, ४, ३,  
 ११, ८, ५, ९, ३, ८, १७, ३, तीआ  
 २, १५, १, ३, ११, ७, ५, १३, ३,  
 ता १०, ५, २, १२, १०, ६, १६,  
 ८, २, २०, १६, ६, जै ११, ९०,  
 ९२, १०६, जै १, ९, २, ५,  
 १७, ३, ७ गो १, ३, १८, २, ३,

† =क. २, २३, १५, १८ 'शजु' दत्त, विमवाणीयमेतत् । सा तु 'उदार, अष्ट' इति ।



२१, ६, २, -वाच वा ६, ७, ३,  
 ५, १०, ८, ३, ४, ७, ७, १, १३,  
 २३, ९, १, १, ३४, जै ३९,  
 -वाञ्छि ऐ ३, १०, ४१, शा १६,  
 ५, वा ३, ६, ४, ६, ८, ५, २,  
 ७-१०, ता ७, १०, ५, १३,  
 १२, ८, २५, १, १३, जै ३९,  
 -वाञ्छिम् ऐ ६, ७, वा ७, ४, १,  
 १८, तै १, २, २, ५, २, ४, ३, २,  
 जै ११, गो १, ३, २, २, -वाञ्छि  
 ऐ ४, २, ५, शा १२, २, ३, १३,  
 ता ८, ७, १, २, ५, १, १३, जै  
 १०६, गो १, ४, १६, -वाञ्छिऽ  
 -वाञ्छि शा १२, २, १३, -वाञ्छो  
 वा ७, ३, १, १८  
 अर्वाची- वी ऐ ४, २, ५, वा १,  
 ४, १, ४, ३, ३, २, १६, ४, ३, ५  
 १५, तै १, २, १, १३, तैआ ६,  
 ६, २, जै १०६, २००, -वी  
 ऐ १, २, ५, वा ७, २, १, १३, ८,  
 ५, २, ७ १०, ७, २, १, १, ११,  
 ६, ३, २, जै ११, ८८, -चीम्  
 शा २, ३, ३, शा १, ४, १, ४, ८, १,  
 २, ५, ३, ३, १, १, २, १, ६, ९, १, २,  
 ३०, -च्य शा १४, ५, शा १,  
 ४, २, ४, ५, १, १०, २, ३, ३, ७,  
 ८, ६, १, १, ४, ९, २, ३, ३, ३  
 अर्वाक् चत्वारिंश- शपु शा १०, २,  
 ६, ८  
 अर्वाक् पञ्चानु- शेषु शा ११, ५, ५, ६  
 अर्वाक् शत- तेषु शा १०, २, ६, ८  
 अर्वाक् षट्शु- शेषु शा १०, २, ६, ८  
 अर्वाक् सवत्सर- र शा १४, ७, २,  
 २०  
 अर्वाक् सहस्र- म् ऐ ४, ७  
 अर्वाक् सामन्- मा शा १२, २, १,  
 ३, ४, १, ५  
 अर्वाक् स्वरसामन्- मा गो १,  
 १, २  
 अर्वाग् भगीत- नेपु शा १०, २, ६, ८

अर्वाग् बिल- ल वा १४, ५, २,  
 ४, ५  
 अर्वाग् रजस्- जा तै ३, १०,  
 ९, ४  
 अर्वाग् वसु- सु वा ८, ६, १, २०,  
 गो २, १, १, -सो गो २, १, १  
 अर्वाग् विश- शेषु शा १०, २, ६, ८  
 अर्वाचिन्- चीनि शाआ २, १, ४  
 अर्वाचीन- न वा २, ३, १, १२,  
 ता १८, १०, १०, -नम् शा १,  
 ७, ४, ८, २, ३, ३, ११, ३, ८, ३,  
 ३०, ४, ५, ३, १, ५, १, १, ५,  
 ६, २, ३, ८, ८, २, १, २, १, ७, ३, १,  
 १, ४, १, २, २, १, ५, ५, १, १, ७, १  
 ९, १७, ३, ९, ९, ४, २, ४, ३,  
 १०, २, ३, १, ८, ५, १, ४, तै २, ५,  
 ३, १, ८, ९, ९, तैआ २, ७, १, ८,  
 १, जै ४, १, ४, १, ४, २, ०, २, जैव  
 १, १, १, ३, -नै जै ९७  
 अर्वाचीना(नञ)या(←प्र) तै  
 ३, ३, १, ३  
 अर्वावसु- सु शा ६, १३, गो  
 २, १, १, -सो शा ६, १३  
 अर्वाप- प जै ४४  
 अर्वाशु- श तै ३, ७, २, ३  
 अप चत्(मनुष्य) शा २२, १  
 अट्ट(√कृज वा √कृष) - ष्टं तै  
 १, ४, ६, ५  
 √अट्, अर्हति वा २ १, ११, ३, ३,  
 ३, १, ३, ४ ९, १३, ४, २, १६,  
 १४, ९, ३, ११, अर्हति ऐ १,  
 ६, १, ५, ४, १, १, ६, २, २, ८, १२, १७,  
 २, १, २, ३, ३, ३, १, ३, ५, ४, १,  
 १०, ६, ४, १, ८, ७, १, १, ३, ६  
 १२, १, ४, ७ ४ १, ९, १२, ६, १,  
 ७, १, ३, १, ४, २, ७, १, १७, ८,  
 ४, २, वा १, १, ३, ५, ४, २, ५, तै  
 १, ३, १०, ११, २, ४, ५, १०, ८, ८,  
 १०, ३, ९, १३, २, तैआ ४, ७, ८,  
 तां ९, ७, १२ १०, ४, ४, १६, १

१, ७, १७, १, २, १, १८, ६, २७  
 जै १२४, १४३, १६१, १५४,  
 २१०, जैव १, १, ६, १, २, १, २,  
 ८, ३, ४, १, ३, अर्हति तै ३, ६,  
 १३, १, अर्हति वा ६, ७, १, ७,  
 अर्हन्ति ऐ ६, ९, शां ८, ६, वा  
 ६, ७, १, ६, १३, १५, २२, अर्हति  
 वा ११, ४, २, २०, अर्हय वा ३,  
 ६, २, १९, ४, ४, २, ७, अर्हाम गो  
 २, ६, १४, अर्हत् ऐ ४, ११  
 अर्हणाम २, ८, १  
 अर्हत्- ह्ते ऐ ६, १२, ऐआ १,  
 ५, ३, वा ३, ४, १, ८, म २, ४, ३,  
 गो २, २, २, २, -ह्त् वा ८, ४,  
 २७, ४, वा ३, ४, १, ६, तै २, ८,  
 ६, ९, तैआ ४, ५, ७, ५, ४, १०,  
 -ह्न्तम् वा ३, ४, १, ३  
 अलक- म् ऐआ ३, २, ४, शाआ  
 ८, ६, तैआ १, ३, १, २, १, ५, १  
 अलक्षणा, णा- णम् शा ७, २, १, ७,  
 १३, ८, ३, ८, -णा वा ७, २, १,  
 ७, १३, ८, ३, ६, ८  
 अलक्षि(त→)ता वा ३, २, १, १६  
 अलक्ष्मी- क्ष्मी तैआ १०, १,  
 १०, -क्ष्मीम् ता ३, १, ५, ७  
 अल्ल- म् ऐआ वा ३, २, ४, ११  
 अल्लम्(=अलम्) ऐ १, १८, ३, ४८,  
 ५, २, ७, ३०, ७, ३, ऐआ २, ३,  
 ६, ४, २, ५, ३, ३, ३, वा १, ४, २,  
 १, ३, २, १, ३, ०, ९, ३, ३, २,  
 ४, १, ३, ६, १, ०, २, १, ३, ३,  
 ४, १, ४, ५, १, ४, ४, ५, ५, ५, १, १,  
 १२, ३, २, ३, ६, ५, १, ८, ६,  
 २, १, २, १, २, ३, ४, ८, १२, ७,  
 २, ३, १, ४, ५, ४, १, ४, वा १, ४,  
 १, ९, १०, जै १०२ १८६, १, ४  
 ३, ६, ३, ९, १०, १, १, ७  
 अल्लम्/क्ष्, अल्लम्/क्ष्ति ऐ ८, २, ४,  
 शांआ ३, ४, ५, ८, ५, अल्लम्  
 वा ४, २, ७, ११

† 'अलक्ष्' मुया स्वार्थिन्य । द्वि अ १०, ७१, १ । 'अलक्ष्' सा सम्प्रत पाठ इति १६

अलङ्कृत, ना- -त शाभा ३, ४,  
 वा ११, ५, ७, ४, -ता वा १३,  
 ४, १, ८  
 अलङ्कार- -र वा ३, ५, १, ३, ६,  
 १३, ८, ५, ७, -रम् तै २, ३, १०,  
 २, ४, -रेण शाभा ३, ४<sup>३</sup>  
 अलङ्कुर्वा(ण→)णा- -म् जै १५, १  
 अलङ्कुर्वा- -म् वा ३, ८, ५, ८  
 अलम्बु/भू, अलम्भवति जै १५, ०  
 अलम्बुवा(√लम्) शाभा ४, १, २  
 अलभमान, ना- -न जैठ ३, ३,  
 ४, ११, -नम् जैठ ३, ३, ४, ११,  
 -ना शाभा ११, १  
 अलम्भ- -स्य तां १३, १०, ८  
 अलम्भ स्व- -म् ता १३, १०, ८  
 अलर्द्ध- -र्द्ध शाभा १२, ४.  
 अलस- -स ए ६, ३, ३.  
 अलाडु- -बु जै १६५  
 अलीक्यु- -यु वा २६, ५<sup>३</sup>, २८, ४  
 अल्लक्ष- -क्षा तैआ ७, ११, ४<sup>३</sup>.  
 अल्लक्ष(क्षडभ)न्त-स्व- -त्वाय त  
 १, १, ६, ६  
 अल्लोका- -क वा ९, ५, २, १६,  
 -का वा ६, २, २, २८, ९, ५,  
 ३, १६<sup>३</sup>, १४, ७, १, २२, तै ३,  
 १०, ८, २  
 अल्लोक ता- -तायै जैठ ४, ३, ७, ९  
 अल्लोक्य, क्यया क्यम् वा ९, ५, २,  
 १६, १०, २, ६, ७ -क्याम् वा ९,  
 ५, २, १५  
 अल्लोक्य-ता- -तायै वा १४, ४,  
 १, ३, ३  
 अल्लोपा(पडभ)ङ्ग- -ङ्ग ए ८, २०  
 अल्लोभ- -भाय ए २, १७  
 अल्लोभ क, ना- -कम् वा २, २, ४, ४,  
 ९, ३, १, ५, १०, १, ४, ११, १४,  
 ४, २, ११ -कम्डव वा ९, ३,  
 १, ५ -का वा १४, ४, २, ११, तै  
 ३, १, ४, ५  
 अल्लोमिदा ए ५, २३

अल्लोमन्- -न्न जै २०, ३.  
 अल्लोहित- -म् ए २, १४, घ. १४,  
 ६, ८, ८.  
 अल्लय- -ल्प वा ११, १, ५, ८, -ल्पम्  
 ए ३, ९, ७, १८, तै. १, ६, ३, ५,  
 -स्या तै १, ६, ३, ५  
 अल्लय कु, क्ता- -क वां २७, ४,  
 -कम् वा ११, ८, जै ८८,  
 -कम्डव वा १, ७, ३, २, ५, -कम्ड  
 द्व जै ९०, -कात् वा २, १, २,  
 १५, -कात्डव वा १, १, २, १०  
 अल्लयिका, अल्लयिका द्र  
 अल्लय-धान्य- -न्ये वा ११, ८  
 अल्लय शास्त्र( ) वा ४, ६, ९, ६  
 अल्लय स्व- -स्या गो १, ३, १७  
 अल्लया ( ल्यडभा)ज्य- -म् वा ११,  
 ४, २, १८  
 √अल्, अवति वा १, ६, ३, ३७, ६,  
 १, २, ३, ३, ७, २, २, ८, का १, ६,  
 १, २, अवति ए ४, १, वा १, ३,  
 ३, १६<sup>३</sup>, ४, १, ४, २, ६, १, ३, ३,  
 ३, २, १६, ६, २, २०<sup>३</sup>, ५, ३, ९, ४,  
 ५, ५, ११, ६, ६, ३, १७<sup>३</sup>, ७, २,  
 २, ८, १७<sup>३</sup>, ५, १, १४<sup>३</sup>, ८, ५,  
 ३, २, १३, ९, २, २, २, १०, ३, ५,  
 १२, ४, १, ३, १, १४<sup>३</sup>, २०<sup>३</sup>, ३,  
 १५ १७, ५, ३, २०<sup>३</sup>, तै १, ७, ६,  
 ६, तैआ ६, ६, २, ता ६, ४, ५  
 अवत् वा ६, १, २, ३, ४, अवन्ति  
 ए ८, २६, वा २, १, ३, २<sup>३</sup>, का  
 १, १, ३, १<sup>३</sup>, अवन्ति तै २, ८, ५,  
 १, अवन्ति वा १, ८, १, २, ८, १०,  
 ४, ४, ५, १४, ४, ३, २, ९, अवन्ति  
 तैआ १, २, ४, ४, ५, ७, अवन्ति  
 तैआ १, १०, २, अवन्ति तैआ २, ६,  
 २ आवन्तु वा ५, ५, ४, २, ६, अवि  
 प्यति वा १, ३, ३, १६, ३, ६, २,  
 २०<sup>३</sup>, अवत् वा ६, ३, १, २०,  
 अवत् वा १, १, ४, ९, अवत् वा  
 १०, ४ १४, २, १५, ५, १८, ५ वा

१, ८, १, २८, तै ३, ५, ८, ३, १३, ३,  
 अविप ए २, ४०, ४१, वा ११,  
 ४, ३, १९, अवत् तै २, ८, १, ६,  
 अवत् एआ २, ७, १<sup>३</sup>, वा १, ८,  
 ३, १२<sup>३</sup>, ५, ४, १, ३-७, ११, ८,  
 ३, ९, १३, २, ७, ७, तै १, २, १,  
 ३, २, ८, ४, ८, ३, ६, २, १, ८, १७,  
 ५, ता १, १, १, म १, ७, ९, अव  
 तात् वा ३, ५, १, २, ९, ३०, अवताम्  
 वा १, ८, ३, १२, ७, ५, १, १०,  
 अवन्तु एआ ५, १, १, वा ३, २,  
 २, १८, ९, २, ३, ८<sup>३</sup>, १२, ८,  
 ३, २, ९, तै २, ५, ५, १, ६, ५, ७,  
 १६, ३, ३, ५, १२, १, ३, ६, १,  
 तैआ ४, १, १, म २, ४, ५, अव  
 शा २, ३, ३, २, ५, ७, वा १, ४, ५,  
 ४, ७, ४, ११<sup>३</sup>, ४, ६, ६, ६<sup>३</sup>, ६, ४,  
 ३, ९<sup>३</sup>, ६, ३, १, ८, २, ३, ६, तै १,  
 ५, ८, २, ३, ७, ५, ९, ता १२,  
 ९, ३, म १, ७, १३, अवत्  
 तै २, ४, २, ५<sup>३</sup>, ३, ६, ११, १,  
 तैआ ४, २०, ३, अवत् वा ५, १,  
 ५, २, ४, तै २, ६, १३, ३, ३, ७, ५,  
 १, ६, १२, अवत् तै २, ८, ४, ३,  
 ६, ३, तैआ ४, ११, ८, ७, ९, १०,  
 अवीष्टम् तै २, ८, ६, ७  
 अव- -वेभ्य ङी तै ३, ४, ५, १  
 अवत्- -वत् वा ८, ७, ३, १३,  
 -वत् वा ६, ४, २, ६  
 अवन्ती- -न्ती तै २, ८, ८, ५,  
 न्ती तै ३, ९, ६, १<sup>३</sup>  
 अवन्ति- -म् गो १, १, २, ६  
 अवन्त- -नस्य ता ८, ५, ११  
 अवन्ते ए ५, ६, १२, वा २२, १,  
 २४, ६, २६, ९, १३, २८, ५, वा  
 ३, ८, ३, ३, ७, ४, ३, ३, १, ४, ६, ४,  
 ५, ५, २, २, ८, तै २, ४, ३, ७, ४, ४,  
 ५, ३, २, ८, २, २, ८, ३, ४, ता  
 २१, १०, ११  
 अवितवे वा ६, ४, ४, ९





२४, का १,३,३,२०,६,१,२२<sup>१</sup>,  
 अव...जिप्रति दा २,६,१,३३<sup>१</sup>,  
 तै. ३,९, ४, ८; अवजिप्रति तां  
 १८,५,१५, अव... जिप्रति दा  
 २,६, १, ३३, अवजिप्रति दा ५,  
 १, ४, १५<sup>१</sup>, ५, २७<sup>१</sup>, अवजिप्रति  
 तै ३,९,४,८, अव जिप्रति दा  
 १३,५,१,१६, अवद्व जिप्रति  
 गा १३,९, अव...जिप्रियु का १,  
 ६,१,२२  
 अवप्रापयति दा ४,५,८,५, ५,१,  
 ४,१५<sup>१</sup>, ५,२७<sup>१</sup>, ७,३,२,१२, तै  
 १,३,६,९, अवप्रापयति दा ५,  
 १, ४,१५, ७, ३, २, १२<sup>१</sup>, १४,  
 अवप्रापयति दा ८,७,३, १०,  
 अवप्रापयेत् तै ३,९,४,८  
 अव-घ्नये- मू तै १,३, १०,७.  
 अवचरनुक- -के ऐ ८,२२  
 अव/चर, अवचरति तै १,४,४,७  
 अव/चृत अव - चृत तै २,४,२,६  
 अव-च्छाय(√छो) दा १, १, ४, १,  
 ३,१,२,१५, का २,१,३,८  
 अव-च्छित- त दा ३,१,२,१६,  
 ३,७  
 अव/च्छिद्, अवच्छिद् जै १३७<sup>१</sup>,  
 अवच्छिद्दु जै २०४, अव  
 अच्छिन्व जै १४७ अवाच्छेरिस जै  
 १४७  
 अवच्छिद्यते जै ११, अवच्छिद्यते  
 जै १२७, अवच्छिद्ये जै ११३,  
 जैड ३, १, ३, १, अवच्छिद्यामहै  
 जै १६८  
 अव विच्छिन्नमान- -न जै १४७  
 अव चिच्छ दा ८,४९  
 अव/ञि, अवञयति गो २,३,१९<sup>१</sup>  
 अव/ञ्युत्(=√युत्), अवञ्योतयति  
 दा ११,६,१, १०, अवञ्योतयति  
 दा २,३,१,१६, १२ ५, १, ८,  
 का १, २,१, ९, अवञ्योतयेत्  
 दा १२ ५ १ ८

अवज्योत्य दा १४,१,१,१३.  
 अव-ज्योरयमान- -नम् दा. ११,  
 ५,३,२,५  
 अवट- -०ट दा. ६,६,४,३; दा ६,  
 ५, ४,३, -टम् दा. ३,६,१,३,५;  
 ७,१,२,३,१०, -टे दा ३,६, १,  
 १३, ७,१,६; -ट्यु दा ३, ५,४,  
 १९, ७, ४,१,२९<sup>१</sup>.  
 अवत(ट)- -तास ऐभा २,१,६.  
 अव/तन्, अवतनोति दा. ९,१,१,  
 २७-३१, अयातन्वन् दा ९,१,  
 १,२७  
 अव तत- -त तै ३,७, ६,१९,  
 -तेन दा ९,१,१,२७  
 अव तत-धन्वन्- -न्वा दा २  
 ६,३,१७, का १,६,२,८  
 अव तन्नु-मत्- -ता जै १९०  
 अव-तानु- -नान् दा ९, १,२,  
 २७,३१, -नै दा ९,१,१, २७<sup>१</sup>,  
 अव/सम्, अवतवाम जै १४३  
 अव तर्द(√तृ) - -र्दं दांआ  
 १,८<sup>१</sup>  
 अव वायिन्- -वि दा १३,८,१,११<sup>१</sup>,  
 अवनि /अन् द  
 अव/वृ, अववर दा ९, १,२, २७,  
 अवतारी तै २,८,३,३  
 अव तो(क-→)का- मू तै ३, ४,  
 ११,१  
 अवत्त-अव/दो द  
 अव रसार(√त्सर्)- र ऐ २,  
 ७४, शा १३, ३, -रस्य शा  
 १३,३  
 अव/दम्, अवदयते दा १,७,२,६<sup>१</sup>,  
 ता १६,१,१०  
 अव दग्ध(√दह्)- मू का २, १,  
 ३,९  
 अव दान, अव दानीय, अव/दो द  
 अव/दो, अव अदीमहि दा २,  
 ६,२,११, का १,६,२,६  
 अव/दुह, अवदुग्धे जै १८५

अव...दुग्धे जै. १८५  
 अव/दो, अव...दया जै १३६  
 अव/द्व्यु(→पदय), अवपुद्गति तैआ  
 २, १९,१, अवपुद्गति दा १,  
 ३, १, १९<sup>१</sup>, का. २,२,४, १६<sup>१</sup>,  
 तां १, ५, ३; अवपुद्गान् दा  
 १,२, २,१६, का २,२,१,१३,  
 अयापुद्गव जै. १८२  
 अव/द, अवदणीयात् दा ५, २, १,  
 १८,१९; ४, ३, २०,२१.  
 अवदीर्यते दा ७,२,१,८  
 अव/दो, अवद्यति दा १,३,२,१०,  
 ५,३,२५<sup>१</sup>; ७,३,२०, ४,९, २, ३,  
 १, २१; ५, ३, १६, ६, १, ३३,  
 ३,८,३,१५<sup>१</sup>, १६, २७<sup>१</sup>, का १,  
 ५,१, ३५, २,९,१४, ६,१, २१<sup>१</sup>,  
 तै ३, ८,२०, ४, अवद्यति दा  
 २,३, ४, १८, २०,४,३,१, ५,३,  
 ३७,३८,३९<sup>१</sup>,४०,३१, १०,१४,  
 १५, ६, १, २७-२९, ३१, ३२,  
 २,८<sup>१</sup>, ३,८,३, १०, १६<sup>१</sup>, १८<sup>१</sup>,  
 १९, ५, ७, ४,४,२, ५, ५, १६,  
 ५,७,८,९, ५, १,३, ५<sup>१</sup>, का १,  
 ४,१, १४, ५,१, ३६, २, ६-९,  
 ११-१४, ६,१, १७-२०, २४<sup>१</sup>,  
 तै १,५,६,७,६, ९,३<sup>१</sup>, ३,८,१९,  
 २,२०,४, तां ४,९,२०,२१, गो  
 १,३,१०, २,२, ३, अवद्यत का  
 १,५,१,२८,२९, अवद्यति दा  
 ४,४,५,१६, ५,३,६,८, १३, ५,  
 ३,८, अवद्यति दा १३,३,१,२,  
 ५, ३, ८<sup>१</sup>, का, १,३,१,१३,६,१,  
 २२, तै ३, ८,१९, १<sup>१</sup>,२, २०,  
 ३ ता २१,४,१३<sup>१</sup>, अवद्यन्व  
 वद्यति ता २१,४,१३ अवद्यति  
 तै ३,७,५,६, अवद्य दा १,७,३,  
 ६, तैआ ४,३७, १, अवाद्यत् १  
 १,७,३,७, अवाद्यन् दा ३,८,३,  
 २९, अवद्यत् दा १, ७, २,७,९<sup>१</sup>,  
 ८, ३, २७, ३, ८, ३, २७, ४,



अव-नीयमा(न-),ना- -नासु  
 दां १२, १  
 अव/पत्, अवपातयिष्यति जै ३४  
 अव पतन्ता- -न्ता तैआ १, १,  
 २, -न्तानाम् तैआ १, १७, ३,  
 अव पतन्ती- -नाम् तैआ १,  
 १७, २  
 अव-पात- -तात् ऐ ४, १८, १९  
 अव/पद्, अवपद्यते तां ७, ७, १४,  
 १२, १३, १२, जै ७६, ८६, जैव  
 ३, ३, ९, अव पद्यते जैव ३,  
 ३, ३, ९, अव पद्यन्ते तां १५, ५,  
 १६, अव पद्यन्ते ता १४, १, १२,  
 अवपत्यसे प १, ६, अवपद्ये ता  
 १२, १३, ११, जै ७६, अवपद्यते  
 दा ३, ५, ३, २५, अवपद्ये ऐ ४, ४,  
 अभापद्यत तै २, २, ९, ४, अवा  
 पद्यन्त तै २, १, १, १, अवा  
 पद्यत तै ३, ८, ८, ४, अव  
 पद्येरन् ता ४, ३, ६, ६, २३,  
 अवपद्येयम् ए ८, २३  
 अव पाद- -दात् तै १, २, ४, २,  
 ५, १२, १, ता ४, ५, ९  
 अव पाक- -कानाम् दा १२, ७, १, ९  
 अव/पृञ्, अवपृञ्ज्यते तै २, ५, ५  
 ३ अवपृञ्ज्यन्ति तै २, ५, ६, ५  
 अव प्रज्जन् तस्( ) ऐ ३, १०  
 अव पृ- -प तै ३ ७६, २१  
 अव/प्लु, अवप्लुवते तै १, ३, ५, २,  
 जै १६८, अव प्लवते जै १६८,  
 अवप्लवते जै १६८  
 अव/बन्द्, अवबध्नन्ति ऐआ ५,  
 ३, २  
 अव/बाध् अवबाधते दा १ २, १,  
 ७, १० १२ ४ २१, ३, ५ ७, २, २,  
 ३, १०, ३ ६, ४, १५ ७, १, १०,  
 ८ २ १५ का १, २ ३, ८, २  
 १४, ५ ८-१० २, २, २, ८,  
 अवबाधे दा १, ३, ५ ७ ३ ८ २  
 १५, अव बाध तै ३ ७६, ९,  
 अवबाधताम् तैआ २, ५, ३

अवयाधत्स्य तैआ ४, ३२, १,  
 अवायाधन्त दा १, २, ४, १३,  
 दा २, २, २, ८  
 अव/भिद्, अवभिद्ये जै १८६  
 अव भिद्य -म् दा १२, ४, १, ८  
 अव-भृद्(वृष्टे)- -भ्य दा २, ४, ३,  
 ४, ४, ५, २२, १२, ९, २, ४,  
 दा १, ५, १, ३८, तै २, ६, ६, ३,  
 -भ्य दा ४, ४, ५, १, १०, १४, ६,  
 २, २, ३८, ११, ५, ६, ३, ७, २, ७,  
 १२, ९, २, ४, तै २, १, ५, २, तैआ  
 २, १३, १, १०, ६४, १, प ४, १,  
 जै १२७, -थम् ऐ १, ३, ७,  
 १७, ऐआ ५, ३, २, दां १६,  
 १०, दा २, ५, ३, ४६, ३, ८, ५,  
 ८, ४, ५, १, १, ५, ३, ५, २६, ६,  
 २, २, ३८, ९, ५, १, ३, ४, १, ११,  
 ७, २, ७, १२, ९, २, १, १२, का  
 १, ५, १, ३८, तै १, ६, ५, ५, तां  
 २५, १०, १८, २३, १३, ४, प ३,  
 १, गो १, ४, ७, २, ४, ७, -थस्  
 तै २, १, ४, ९, ३, ३, १०, ४,  
 -थाडे तै २, ७, ९, ५, -थात्  
 ऐ ८, ५, दां १२, ३, दा ३, २,  
 ०, २७, ४, ३, १, ४, ५, १, २, १०,  
 ६, ९, ५, १, ३४, ११, ७, २, ६,  
 १२, १, १, ११, ९, २, १२, ता ९,  
 ५ १२, ९, १५, १७, १३, ६, ११  
 १४, प ३, १, -थाय दा १२ ६,  
 १, ३४, -थे दा १३, ३, ६, ५, तै  
 ३ ९ १५, २, ३  
 अवशुध सामन्- साम आ १,  
 ४६५  
 अव श्रुवे( यड्ड )ष्टि- ष्टि जै  
 १०७  
 अव सु,मा- म ऐ १, १, ७ ९,  
 तै ३, ९, ८, ३, तैआ १, ८, ४, ता  
 १६, १, १०, जै ९०, १८१, -मम्  
 तै १, ४, १० ५ तैआ १, ८, ४,  
 ता १२, १३, २७, जै ७४, ९०,  
 -मा ऐ ४, ३२ दा २२ २ २४

२, दा १०, २, १, २, -मा ऐ ३,  
 ३७, ऐआ ५, १, १, -मे तै २, ७,  
 १२, ४, ८, ४, ८, -मा तां १, ५, ९  
 अव/मद्, अव मदिमहि तै १,  
 ६, १०, ४.  
 अव/मन्, अवमन्वेताम् तां १९,  
 ४, १०, अवमन्ते जै १०३  
 अव मान- -न तै २, ७, १३, २  
 अव/मिद्, अवमिद्ये दा ४, २, ४,  
 ८, अवमहानि दा ४, २, ४, ८,  
 अव/मृञ्, अवमार्ष्टि दा ४, १, २,  
 २२, अवमार्ष्टि दा ४, ५, ५, ६  
 अव/मृद्, अवमृदात् दा १, ७,  
 १, २०, अवमर्दात् तैआ १०, १,  
 १३, अवमृष्टे दा १, ५, ३, १३  
 अवमृष्टेम का २, ३, ३, २३  
 अवमर्दायति दा ३, ५, ४, १५  
 अव मर्शम्(णमुल्) दा १, २, ३,  
 २४, २६, २, ४, ८, का २, ३, ३,  
 १३, २१, २३, ४, ५  
 अव/यज्, अवयजते दा ९, १, १,  
 १०, १२, २, ४, २, १३, ३, ६, ५,  
 तै १, ६, ५, १, ३, ४, ५, ६, ७, ७,  
 ५, ८, २, ६, ८, ७, ४, ६, ३, ३, १,  
 १५, १, २, ३, तैआ ५, ९, १,  
 अवयजति तां १३, २, ४, १५, १,  
 ३, २, ४, ७, ७, अवयजे तै १, ४,  
 २, ३, ४, तैआ ४, ११, १, १४,  
 १, अव यजे तै १, २, १, ९,  
 अवयजामहे दा २, ५, २, २५, का  
 १, ५, १, २३, तै ३, १०, ८, २,  
 अव यक्षि दा १२, ९, ३, ४,  
 अव अयाद् तै २, ६, ६, ३  
 अव यजन- -म् दा १२, ९, २,  
 ३, तै २, ६, ६, २, ता १ ६, १०  
 अव यज्- -दा दा २, ५ २, २८,  
 का १, ५, १, २५  
 अव/या अव अयासिवात् दा ४,  
 ४, ५, २२ अव अयासिपम् दा  
 २, ५, २, ४, ७, ४, ७, २, २, का १,  
 ५, १ ३८

अथ याम्(√यम्) - साव तैमा  
३,२,१

अथर,स- -रम् तां ११,५, ता १,६,  
३,११, ४,१,१,२२,२३, ५,१,१,  
१२,१३, २,२,३,३,९, १०,५,२,  
४, १४,१,३,२०, ४, ६, २, १,  
१४,२,१,३,१३,१६,१८,३२,४०,  
तै १,३, ३, ३, ६, ८, तां २०,  
१६, ७, गो २,३,११, -रस्मै  
तांमा ५,१, -राणि तैमा १०,  
६२,१, -राम् ता ६,४,७,१, ता  
१,५,१५, -राभ्याम् ऐमा ३,१,  
३, तांमा ७,११, -राम् तै १,  
३,६,३, जै ११, -रे ऐ २, ३,  
३,३,७, ता ९, २,३, ३,९, तै ७,  
६,१६,२, -रेण ऐ ३,३,७,६,५,  
ता ७,१,१,२,४, तै ३, ११, ७,  
४, जैव १,१,६,४, -रेभ्य ता  
३,६,४,६, -रेवाम् तां २६,१,  
ता १२,२,३,६, ता १,१,८, -रे  
ता ४,१,२,१६, तै २,५,६,५,  
न पर-भद्र

अथर तह- -र उद्व ता ३,१,१,१  
अथर पर-ता- -रम् तै १,५,१०,  
५, -रा ऐमा ३,१,६, तांमा ७,  
१५, -राम् ऐमा ३,१,६, तांमा  
७,१५, -रेण तांमा ७,१५

अथ सुक्य- -या य २,१०  
अथर लक्य- -म् गो १,३,१८  
अथर सू पर- -राय तै ३, ४,  
१३,१

अथरा(रडअ)धै- -म् गो १,  
२,५  
अथराधै तुस्( ) ता ९, १, २,  
१६

अथराधै,ध्या- -ध्वं ता ७,१,  
ता ३,१,३,१,५,२, ३,६, ९, १  
२, १६, -ध्वंम् ता २५ १५,  
-ध्वंस्व ता २५,१५, -ध्यां गो  
१५ २५

अथ/राष्, अथरातोपि ते ३,७  
अथ/रुध्, अथरुध् ऐ १, ६,२९,  
२,१७,२०, ३, २,५, २२; ६,२,  
७, तैमा १,१,२,३,३,७, ता ४,  
१,१, १६, ५,२,३,९, १०; ३,५,  
४, ५,४, १४, ५, ५, १०, ११,  
१०,४,५,३, ११, ६, १,८-११;  
१२,१३, ता १२, २, ३,१, ३,  
३,१२, १३, २, ७,८, ९, ११,  
१३,१४, १५, १६; १९, २०,  
३,७,८,१२,१७-१९,२२, ८, १,  
२,४,१,२०,२,१३,२९,३०,३१,  
३२,३३-३६,३,१३,९,१,१०,२,  
५, १३,१,१, ४, ३,५,८; ७,१,  
२,४,२,३,१२, ४,१,५, १, २,३,  
६,१४-१६, ४,१, १३, ३, १०,  
३,१५, ६, २, ५, ता २, २, ३,  
१७, तै १, १, १, १, ४, ९, १०,  
११,१२, ४,१, ३,६, ५, ६, ७,  
१०,११,८,६, ३,५,३,३,३,१,  
३, ४, १,२,५, २,३, ६, २,३,  
६,७,८,९,८,१,५,१०,२, ४, ९,  
४,५,६,६,१,७,९,१०,११, ३,२,  
४,४,३,४,५,५,६,७, १,१,३,२,  
३-७, ४,३,५,१,३,४,६, ४,५,७,  
१, २,३, ८, १, १०,४, ८,२,१,  
२,४,५,३,४,५,६,६,६,६,६,२,१,  
३,६,५,५,६,९, २,२,६, ३,७, १,  
१,२,३,४,२,१,३,३, ९,२,१,  
२,३,२,३,२,२,४,६,९, ३, ३, ५,  
३,६,२,८,५, ६,४, ७,१, ५, ७,  
८, १,१,२, १,३, १०, १,२, ४,  
१५,२,३,१६,२,३, १७, ४,५,६,  
१८,१,२,३,४,५, २०, ४, ५,  
२१,२,२२,३, ९ १,१, २, ४, २,  
१, २, ३, ४, ३,१, ४,६, ७, ५,  
३,४,५, ७, ७, २, ४, ८, २, ९,  
३,१६, २, ३, ४, २०, १,२,३,  
तैमा १,२,८,१,४,२,५,२,६,६,  
५ २ १ ५ ९ ११ ३ ६ ४, ७

९;१०,१,१, २, ४,७, १०, ७,  
१३,९,३; तां ७,५,७, ७, ७,१,  
३,४,६,७,८, ८,१०,२, ४,६,८,  
१०, ९,५,६, १०, ३, ११, ११,  
८,८,११,१३; १२,४, २, ५,२०,  
११,२३, १३,३,१२, २३, ६,९,  
१३,५, १४,४,७,६,४,६; ८,१०,  
१५,१,८,३,२,३, १०,७, १६, ६,  
२,३,४,७, ८, १०, ७, ५, ९, ५,  
११,१०,१३,११, १८,७, १६,६,  
१८,३,११,४,११, ७,३,९,२,५,  
१९,२,३,५,३,५,८,७,६,७, १०,  
५,६,७,१७,६,१८,३, ४,५, २०,  
२०,१०,१, २१, ६,३, २२, ६,  
४,१०,४, २३,८,४, जै ६, ५०,  
५२, ५६,७०, ७३, ८२, १४४,  
१८६, ५ २,१०, ३, १, गो १,  
१,३,२, २, ३,३,४, २, ३, १३,  
३,४,७,५,१३, अथरुध्/रुध्  
ऐ ४,६, अथ - रुध् तां १२,  
८, ता ११, २, ७, ९, १३-२०,  
२८, २९, ३०, ८, २, ३३, ३४,  
तैमा ५,१,७, जै २०, ५६, ७२,  
८०,८४,८५,१३१, १८६,१९१,  
२०३,२०४, २०७, अथरुध्/रुध्  
ऐ ५,२२,२३, ता ४, ६,९,२०, तै  
१,२,२,४,५, ५,२,३,६,१,३, ७,  
७, तां ५,६,११,१४, २३, ३,४,  
८,४,१७,२, २१,३, २४,१, २६,  
३,२,७,३, २४,१,१४,५,२,६,३,  
७, २, ८, २, ३, ५ १२, जै  
१६५,१६७, अथरुध्/रुध् ता ५,३,  
५,४, अथरुध्/रुध् जैव ४, ८,४,  
६, अथरुध्/रुध् ता १४, ६, १, २,  
अथरुध्/रुध् ऐमा १,४, ३, अथ  
रुध्/रुध् तै १४३, १६५,  
अथरुध्/रुध् ता १३,१,७,१, ८,४,  
१,२ १,३, १४,४,३,२,१, तै १,  
६,१,७,४,५, ३ ८,१०, १, ९,  
१,१,२,१,३, ता १४,१,२४,

२०, १०, १, २३, २१, २, २७, १,  
 २४, ७, २, ५, ३, ७, जै २०, ७२,  
 ८०, ८२, १७५, अव... अरुन्ध  
 दा १२, ८, अवारुन्धत् ५ ४, २,  
 अव... अरुन्धत् दां १२, ८,  
 अवारुन्धाताम् जै ८४, अवा-  
 रुन्धत ऐ १, १२, ते १, १, ६,  
 २, ३, ३, १, १, ४, ९, १, २, ३, ८,  
 ३, ३, अवारुन्धत ते १, ४, ९, ४,  
 ५, तेआ ५, १, ६, तां १०, १२,  
 ३, ४, जै ५६, १४३, गो १, २,  
 २२, अव... अरुन्धत तैआ ५,  
 ७, अवरुन्धीत् श ७, २, २, ३,†,  
 १०, ४, ४, ३, अवरुन्धीत् श १३,  
 १, ३, २, ते १, १, ४, १, ७, ३, २,  
 तैआ ५, ४, ३, अवरुन्धीत् ते  
 १, ७, ३, ७, अवरुन्धीत् श ५, ३,  
 ५, ४, ते १, २, १, ६, ३, १, ३, जै  
 ८२, गो १, १, ६, अव... रुन्धीत्  
 शा १२ ८, अवरुन्धात् शाआ ४,  
 ३, गो १, २, ६, २, २, २, अवारुन्धत  
 श ४, ६, १, २०, अवरुन्धित जै  
 २०३, अवारुन्धित् जै १६२  
 अवरुन्धित् ऐ २, १, ७, ६, २, ते  
 १, ३, ४, १, २, ३, ६, ४, ३, ३, ८,  
 ८, ४, ९, १०, १  
 अवारुन्धित् ऐ १, १२, ते १, १,  
 ६, २  
 अव रुन्ध, दा- द्वा जै ३३  
 -द्वा श ११, २, ७, १-५, १२,  
 १, ३, २, ३, ७, ३, १९, ८, ३, १५,  
 जै १५७, १६२, गो १, ४, १३,  
 -द्वा शा ११, ३, श १२, ५, ३,  
 २०, ते १ १, ५, १, ३, २, ७, ३,  
 ९, १, ४, ता २, २, १०, ६, ७, ९,  
 ७, ९, ६, -द्वा जै १, ३, ८, २  
 अव रुन्ध- द्वा जै १, १,  
 ५, ४, १, १२, -द्वा जै १०६,  
 १९१, २०२, -द्वा ऐ १, १२,  
 २, १७, १८, २०, ३, १९ २४, ३१,

४, ६, १२, २१, ५, १, ४, १६; १७,  
 १८, १९, २०, २१, ६, २, १५,  
 २०, २१, २४, ८, २०, २७, ऐआ  
 १, १, २, ३, ४, २, ३, ४, ५, ५, २,  
 दां ७, १०, १०, १, १२, ८, २६,  
 ३, श २, १, १, ७, ३, ४, १५, ३,  
 ३, ४, २, ७, १२, ७, २, ८, १०, १३,  
 १८, २१, ८, २, १६, १३, १, ३, ३,  
 ७, ४, २, ८, ५, ३, १, ४, ३, ६, ४, १,  
 ५, ६, १०, १३, १५, २, २, १३,  
 ५, १, ५, १५, ३, ९, ११, ६, १, ३,  
 ६, ११, २, ३, १२, १९, ७, १, २, ९,  
 १२, ते १, १, ६, १०, ११, २, १,  
 ६, २, ३, ४, ५, ३, ६, ५, ६, ३, ७,  
 ३, ८, १, २, ५, ६, ४, ५, ७, ६, ५,  
 ८, १, २, २, २, ५, ५, ३, ३, ३, १, ४,  
 ६, ७, १, ८, १४, ५, १७, ५, १८,  
 ३, ६, २०, १, २, ३, ९, ३, १, २,  
 १६, ४, २०, १, १२, ५, ९, तैआ  
 ४, ४, २, ५, ५, ३, ५, ४, ३, तां २,  
 ५, ४, ११, २, ८, ९, २३, ६, ५, १४,  
 ११, ४, ८, ६, ६, ७, १०, ४, १२, १,  
 ६, ९, ४, ६, १८, १९, ७, ८, ८, ६,  
 ९, १२, १०, ८, ९, १९, २४, ११,  
 १४, १६, १३, १, ९, ३, ६, १, १५,  
 ६, ७, ७, ७, ८, १४, ९, ९, १३, २१,  
 २७, ११, २ ११, १२, १७, १४, १,  
 ७, ३, १९, ५, ५, २७, ७, ३, ७, ९, ८,  
 १८, २२ ३२, ३८, ११, ९, ११,  
 १९, २६, ३१, १२, २, १५, १, ४,  
 ५ ११, ३, १०, ३, ४, ५, २९, ३, ४,  
 १०, ११, ११, १२, १३, १८, ६, ८  
 १९, २, ४, २२, १६, ३, ५ २, १,  
 जै ६२, १२६, १३०, १३२,  
 १४३, १६५, १६७, १७०, म  
 २ ८ ८, गो १, २, २, ४, ५, ४, २,  
 १, १६, ६, २, ३  
 अव-रुन्धम् (कमुल) ते २, १, २, १  
 अव रुन्ध तैआ १, २३, ९ तां  
 १०, ४, ६, ९, जै १६२

अव रुन्ध- रुन्धत् श ११, ६,  
 ३, १.  
 अव-रुन्धान- न दां १२, ८,  
 -ना ऐ ४, १६  
 अव रुन्धमान- न ते २, १,  
 २, १, -ना दा. १०, ४, ३, ९,  
 तैआ ५, १, २, जै १६२  
 अव रोध- धा ऐ ७, ३०, ३१,  
 -धान् ऐ ७, ३१, -धे ऐ ७,  
 ३१  
 अव-रोधन- म् ऐ ४, १४  
 अव-रो(धिन्-→)धिनी दांआ  
 ४, ३.  
 अव/रुह, अवरोहति श १, १, २,  
 २२, ५, १, ५, ४, ऐआ ५, ३, २,  
 अवरोहत् ऐआ १, ०, ४, अवा-  
 रोहत् जै १८८, अवारुन्धत् श  
 १२, ४, २, ७, ३, ७  
 अव रुह ऐआ ५, १, ४, गो १,  
 १, ३९  
 अवर्ति( वऱ्कृति) - तिमि ते १, ४,  
 ३, २, ५, ९, ६, ७, २, ५, ६, ३,  
 तैआ १, १, २, २, १, २, -र्यै ते २,  
 ५, ६, २, ३, ४, ८, १  
 अवर्ति काम- मरय तैआ १,  
 ११, २  
 अव/लम्ब, अवलम्बते तैआ ७,  
 ६, १  
 अव लम्ब- म्ब जै १३७  
 अव लिम्पत्( √लिप्) - न्त जै  
 १७६  
 अव लिप- पेव जै १७६  
 अव/लिह, अवलोहित जै ५३,  
 अवलोत् ऐ २, २२  
 अव लिह( त्-→)ती ता १३,  
 ६, १  
 अव/लुप, अवलुम्पत् तैआ १०,  
 २४, १, २५  
 अव लुप्त जरायु- यु ५ १, ३,  
 २, २,

† 'अवरुन्धित' ? हस्त अज मु पाठ ।

अव लघन- -म् सा ३, १, २  
 अव/वद्, अववादिष्म ऐ ५, २२  
 अव-वदिद्- -ता ऐ ५, १४,  
 -तारम् ऐ ५, १४  
 अव/वा, अववाति जैठ ३, ५, २, २  
 अव/वृत्, अववृत्तै तु १, ४,  
 ६, ५  
 अव/वृष्, अववृष्त् शा १२, ४,  
 २, १०  
 अव वृष्ट- एव्य ता ९, ९, १०,  
 -एन तै ३, ५, २, २  
 अव/वृष्, अववृष्त् तै १, ६, ३, ५  
 अव विद्- -म् तै २, ८, ५, ८  
 अव वृष्प(व्ये)त्- -म् तै २, ४ ५, ५  
 अव/वृद्, अववृत्तै जै १२९,  
 अववीयन्ते शा ५, २, ३, २, अव  
 वीयताम् तैशा ६, ४, १  
 अव शास्त्र जै १२९  
 अव शान्त(वसम्)- -म् ऐ ३,  
 ३४  
 अव/दिष्, अवदिष्पते शा १४, ८,  
 १, १, अवदिष्पते तै ३, ५, ६,  
 २०, ५ ४, ६  
 अव/वृ, अववृत्तात् ता ७, ५, २  
 अव/वृष्, अववृष्त् तै ३, ५,  
 ३, ६, ७  
 अव इज्जोतव- -त् शा ४, १, १ १७,  
 ०, १७  
 अव/वृष्, अव अवथाव शा ६,  
 ७, ३, ८, म १, ५, १०  
 अव वृष्प(वसम्)- -म् ऐशा  
 ५, ३, ३  
 अव वृष्प(त-)-ता(वृष्प)- ता  
 शा १, २, ३, १, का २, १ १५  
 अवम्-अद्  
 अव/वृद्, अववृत्तात् ता २१, १४,  
 १५  
 अव ल(भ-)-भा- भा शा १, ३  
 १ २१  
 अवमजा- अव/मज द्र

अव सान- -वित-, अव/सो द्र  
 अव/वृष्, अव - सुवामि तैशा  
 २, ६, १  
 अव/वृष्, अववृष्त् ता २, २,  
 अववृष् तैशा ६, ४, २, अववृष्त्  
 तै २, ६, ९, १, अववृष्त् ता  
 २, २, १, अववृष्त् ऐ ४, १३,  
 ता ४, ३, ६  
 अववृष्पन्ते जै १६८, अववृष्पे  
 जै १६८, अववृष्पे जै १७०,  
 अव वृष्प- -नाय ञ ७, २, १,  
 ११  
 अव वृष्प शाशा २, १६  
 अव वृष्प- -ए तै २, ६, ८, ४,  
 ३, ७, ६, २, ३, -एत तै १, ४,  
 २, २  
 अव/सो, अववृष्पि शा १३, ७,  
 शाशा २, १, शा ६, ८, १, ३, ७,  
 ३, १, ७, अववृष्पि शा ६, ७, ४, ८,  
 १, ८, १, ३, ७, १, १, अववृष्पि  
 तै ३, ३, ११, २, अववृष्पि  
 गो २, १, ८, अववृष्पे ऐ १, १३,  
 शा २६ १६, अववृष्पि शा ६,  
 ७, ४, ८, अववृष्पि शा ३, २, ८,  
 ९, तै १, ५, २ ६, ३, ७, १, ४  
 अवसाययि ऐ १, १३, अव  
 साययेत् शा ६, ७, ४, १५  
 अव सान- नम् शा ११, ५,  
 शा २, ८, २ ७, ६ ७, ४, ८ ८, १,  
 ३, ७ १ १ ३ ४, १३, ८, २,  
 ४ का १, ६, २, ४, तै १, २, १,  
 १६, ३ ७, ५, ७, ९, १ १४, ५  
 तैशा १, २ ७, ६ ६, ६ १ गो २,  
 ३, ११, -नस्य ञ ७ १ १ ३  
 १३, ८ २, ४ -ने ऐशा ५ १ ६  
 अव सान दश- शीत ता ७ ७  
 ४ १, १६, ५ १९ जै १६८ गो  
 २ १, ८  
 अव सान पति- -ते ३ तै ३  
 ७ ९ ७

अव साना(-नऽअ-)- -म् शा  
 ११, ५, गो २, ३, ११  
 अव सित- तस्य तै २, ८, ४, १,  
 -ता शा ७, १, १, १, -तान् शा  
 ७, १, १, १, ५, -ते ऐ ५, २ ५  
 अव/वृष्प, अववृष्पे जै १२१,  
 अव वृष्प १, १  
 अव-वृष्प- -म् गो २, २, १२  
 अववृष्प(वस+तात्) ऐ ३, ४ ४,  
 ४, १२, १४, १८, १९, शा २४,  
 ४, ५, शा ४, ४, २, १४, ७, १, १,  
 २४, ४, १, १०, ८, ६, १, २३, ९,  
 ३, १, ६, तै १, २, ४, १, ५, १, १,  
 २, ३, ४, ५, २, ३, ३, ४, २, ८, ९,  
 ५, तैशा ५, ७, १२, जै १९४,  
 अववृष्पप्रपदन- -न शा ८, ६,  
 १, २३  
 अव/वृष्, अववृष्पि शा ३, ५, ४,  
 ३०, २१, ६, १, १४, ७, १, ७,  
 अववृष्पि शा ३, ५, ४, २१  
 अव वृष्प(र्ण-)-णा शा ६, ६, १,  
 २३  
 अव/वृष्, अववृष्पि शा ५, ४, ३,  
 २२, अववृष्पे ता १३, ९, १६,  
 अववृष्पि तै १, ७, ९, ६,  
 अव वृष्पि ऐ ६ ३६, तैशा  
 १, ६, ३ गो २, ६, १६  
 अव वृष्प- -म् जै १८०  
 अव वृष्प जैठ ३, २, ३, ७  
 अव स्थित- तानि गो २ ५  
 ११  
 अव/वृष्प, अववृष्पि शा ११,  
 ५, ६, ९, तैशा २, १४, १  
 अव वृष्प- -ने शा ८ ६, १,  
 १०  
 अववृष्प, अववृष्प- अववृष्प  
 अव/वृष्, अववृष्पे जै ११६, अव  
 वृष्पि शा २, ४, २, ९, ६, १, ८, २  
 ५ ३, ५, ३, १५ ७, २ ४, १२,  
 का १ ३ ३ ९ ६ १ ७ २, ३,

† अवनाम-शो' इति मुपा चिन्त्य । स्वस्त्यु चिन्त्य । आमत्रिनस्याद्यत्तत्रे निवासात् चैत्र लघनसद्भावात् ।

अवगतित् वा १,२,२,४, का २,  
 २, १, ४, अवजहि जै १६०<sup>१</sup>,  
 अवजहि म १, ७, ९, जै  
 १६०, अवाहन् जै १६०<sup>१</sup>, अवा-  
 हताम् वा ५, २, ४, १२, अवाप्तम् वा.  
 ३, ५, ३, १, ५, ५, २, ४, ७, जै २२  
 अवघातयेय वा १४, १, ४, १२  
 अवघ्नत्- न्त वा १ २, २,  
 ११, का २, २, १, ८  
 अव हस्य तां ८, ९, १५, १६  
 अव-हन्त्यमान- -नानाम् का २,  
 १, ३, ८.  
 अव/१हा, अवहा तैआ ६, ४, २  
 अव हित- अव/धा प्र  
 अव/हृ, अवहरते वा ५, ३, ४, ९,  
 अवहरति तै १, ६, ५, १, अवहरावहै  
 जै १९२, अवजहार जै १०८,  
 अवजहिरे जै १९२  
 अ-वाच्, अ वाक्, अ वाच्य-, अद्र  
 अवाच् (व/अच्)- वाक्, वा ६,  
 ७, १, ९, वा ९ १, २, २२<sup>१</sup>, १४,  
 ६, ८, ३ ७<sup>१</sup>, -वाह् ऐ ७, ३, १,  
 वा १, ४, ३, १०, ३, ८, ३, १२, ७,  
 ४, ३, २, ३, ६, १, १, ३, ७, १, २, ७,  
 १४, ५, १, ३, ५, ८, ३, ४, ५, ४, ३,  
 ११, ७, ४, १९, ९, ३, १, २, ४<sup>१</sup>, १०,  
 ३, १, १, ८, ११, १, ६, ८, २०, ५,  
 २, ४, १२, ७, २ २९, ९, १, ७, का  
 २ २, ४, १०, तै १, ५, ६, १, ता  
 १, ५, ५, ५, व २, २, सा १ ८, ९  
 जै २४, -वाच वा ५, ५, ४, १०,  
 तै १, २, ४, २, ५ १, २, १<sup>१</sup>, -वाचा  
 वा १, ४, ३, २०, -वाञ्च ऐ १,  
 १७, २०<sup>१</sup>, ३, २९, ऐआ १, ५, १,  
 सां २५ १२<sup>१</sup>, वा १, ४, ३, ८, ६  
 १ २, ११, ७ १, २, १५<sup>१</sup>, १०, १,  
 ३, १, ११, २, ६, ९, १४, ६, ११, ५,  
 तै १४, ५, ६, १ -वाञ्चम् वा १ ४, ३,  
 २० ४, १ २ २३<sup>१</sup> ५ ५ ६ १२ ७

२, १, ३, २२, तै २, ३, ६, ३, ७,  
 ३, जै १२७, १३०<sup>१</sup>, म २, ७, ४,  
 -वाञ्चि वा १, ३, ३, ७, -वाञ्चो  
 वा ६, ४, २, ५, ८, ४, २, ७, ९, ४,  
 ३, ६, १२, १, ४, ३, २, ४, १६, ३,  
 १, ८, जैउ २, २, ३, ९, १०, ४, ९,  
 गो १, ५, ३, ४  
 अवाची- ची वा १४, ६, ११, ५,  
 तै १, ८, ५, २, २, १, ४, २, -ची  
 वा २, ५, १, ११<sup>१</sup>, २०<sup>१</sup>, २, ५, ७,  
 ९, ४, ४, ४, १<sup>१</sup>, का १, ४, ३, ९<sup>१</sup>,  
 १६<sup>१</sup>, ५, १, ४, ५, ७, ३६, जै ८८<sup>१</sup>,  
 १२७, -चीम् तै २, १, ४, १,  
 तैआ ६, १२, १, -चवाम् वा १०,  
 २, ६, ३  
 अवाकाऽ- का वा ९, १, २,  
 २२<sup>१</sup>, अ वाक-, अद्र  
 अवाक्-छा(←शा)य- म् तैआ  
 १, ११, ५  
 अवाह् नामि सा १, ५, १५  
 अवाचीन- म् वा १, ३, १, १३,  
 ४, २, ४, २, १५<sup>१</sup>, ५, २, १, ८, ८, २,  
 १, ११, १, ८, ३, ४, १३<sup>१</sup>, ४, १, ६, २,  
 १६, ७, ४, २०, २१, १२, ९, १७,  
 १३, ६, १, ११<sup>१</sup>, तै २, १, ४, ४  
 अवाचीन विल, छा- लया तां  
 २, १३, २, -ला तां २, १३, १,  
 -लेष्य ता १५, ५, १६  
 अवाचीन वकळ- ल शा १०, २  
 अवाचीन शी(व न् →), ष्णि-  
 ण्यं वा ४, ५, ५, ६  
 अवाचीना( नऽअ )प्र- म् ऐ  
 २, १<sup>१</sup>  
 अवान् (व/अन्), अवानिति शा  
 १०, ४, १४, २, १५, ५, १८, ५, वा  
 ४, ३, २, ६, जैउ ३, १, ३, २,  
 अवान्यात् शा १२, ४, २३, ५,  
 ६<sup>१</sup>, वा १ ३ ५ १४, ११, १, ६,  
 ३२<sup>१</sup>, जैउ ३ १, ३ १ जै ३४<sup>१</sup>

अवान- -ना जैउ २, २, ३, ६, ७,  
 ४, ५, ६.  
 अवानत्- -नन्तम् सां १४, २,  
 २३, ६  
 अवा(वऽअ)-न्तर, रा- -रम् ऐ ३,  
 ३१, तै २, ३, ५, ४, -राम् वा  
 ३, १, ४, १, ४, ३, १, २<sup>१</sup>, ३, ९, -राये  
 तैआ २, २०, १.  
 अवान्तर-दिन्- -दिक्षु वा १३,  
 ८, १, ५, -दिभि वांआ १०, ६,  
 -दिवा वांआ १०, ६<sup>१</sup>, वा १, ८,  
 २, ४०<sup>१</sup>, २, ६, १, १०<sup>१</sup>, ११<sup>१</sup>, ६,  
 १, २, ४, ३, १, ४, ४, १४, ९, १, १४,  
 ८, ५, २, १३, १०, ६, ४, १, ११,  
 १, ६, २७<sup>१</sup>, १३, २, १०, २, वा १,  
 ६, १, ७<sup>१</sup>, तैआ १०, ६३, १, जैउ  
 १, ५, १, २, -दिशम् वा २, ६, १,  
 ३६, का १, ६, १, २, ४<sup>१</sup>  
 अवान्तर-दिशा- -शा तै ३, ९,  
 ६, ५, तैआ ३, ९, २, ४, ४२, ५,  
 ७, ७, १, १०, ६३, १  
 अवान्तर-दीक्षा- -क्षा वा ३, ४,  
 ३, २, -शाम् वा ३, ४, ३, ८, १३,  
 अवान्तर देन्- -न्तम् वा ११, ६,  
 १, २, ७, जै ४७, -शात् सां  
 २८, ४, -वो ऐ ८, १०, वा ८, ४,  
 ४, १०, १३, ८, ३, १०, सा ३, ३,  
 ५<sup>१</sup>, -शेषु सा ३, ३, ५  
 अवान्त( रऽइ )रेखा- म् ऐ २,  
 ३०<sup>१</sup>  
 अवाप् (व/आप्) अवामोति सा १,  
 ३, ३, ८, ४, ३, ६, ८ ११, २१, ३,  
 २, ४, ५ ९, ३, स २, ४, गो १,  
 ५, १०<sup>१</sup>, अवाम्नुवन्ति गो २, ६,  
 २, अवाम्नुवाम ऐ ६, १८, ८, ४,  
 ऐआ १, २, ४, अवाम्नुवन् ऐ ६, ३२,  
 २, ६, १२, अवाम्नुवाम गो १, ४,  
 १५, १९, २१  
 अवाप् तैआ ४ ४०, १<sup>१</sup>

१ मुपा चिन्त्य ङी अवाक् मुपा स्वरचिन्त्य । ३ अवाका इत्यस्य विभेदे प्रयोग । ४ प्रातमित्ययत्न सा सु/वतिराह ।

अवाक्यते शां २२,६  
 अवास- सम् गो २,२,२०.  
 अवार-(व/वृद्ध)- सर्ग ऐ ४, १४<sup>३</sup>  
 अवाच्छ् (व/वृद्ध), अवाच्छ्वा श  
 १,८,३,२७  
 अवाञ्ज्-(व/वृद्ध), अवाञ्जति का  
 १,१,४,२३, अवाञ्जित श ४,  
 ५,८,११  
 अवास् (व/वृद्ध) अवास्वति श  
 ६,३,३,६  
 अवे (व/वृद्ध) अवेति शा १६, १०,  
 श ६,३,१,२४; ११, ७,४, ३, ती  
 १,६,५,५, २,७, ९,५, अवे  
 पति तैमा १,९, ६, अवेपामि जै  
 ३४, अवेपामि जै ३७, अवे  
 यन् ? तैमा ६,१२, १, अवेतु श  
 १४,९,४,२२  
 अवे - ईमहे तैमा २, ४, १,  
 अवे - (ईमहे) ती २, ७, १६, ४,  
 ८, १, ६  
 अवेप- त्य ती २, ७, ९, ५  
 अवेक्ष्-(व/वृद्ध), अवेक्षते ऐ १,  
 २२, ६, १, श १,३,१,१३,१८,<sup>३</sup>  
 १९,२६,२७, २८, का २, २,४,  
 १०,१५,१६, नै ३,३,४,१, ता  
 १२,१३,३२, ४ १, ७, जै ७७,  
 अवेक्षते ती ३,३,४,२, ५, १,२,  
 ? अवेक्षते शा १,३,१,१९, अवे  
 क्षन्ते तैमा ५,६,१०, ११,१२,  
 अवेक्षाब्रह्मे शा १, ७, ४, ६, जै  
 २०९, अवेक्षे शा ७,१,१, ४०,  
 जै २०९, अवेक्षत ती ३,३,५, १,  
 गो २,२,१५, अवेक्षन्त प १,७,  
 अवेक्षते ऐ ३,३,२, श १,३,१,  
 २६, ७,१,१,४०, ती ३,३,५,२,  
 तैमा ५, ६,१२, गो २, २,१७,  
 अवेक्षत शा ७, १, १,४०, तैमा  
 ५,६,१२<sup>३</sup>

अवेक्षित्युमा(ण→)णा श १, ३,  
 १,१३, का २,२,४,१०.  
 अवेक्ष्य शा १२,४,४, ६,७, ती  
 ६,७,२४<sup>३</sup>, जै २०९  
 अवेष्ट (व/वृद्ध)- द्वा शा ५, ४,  
 १,१  
 अवेष्टि- द्य तै १, ८, ३, १,  
 -ष्टी § शा २,४,३,१०  
 अवोक्ष् (व/वृद्ध), अवोक्षति श ६,  
 ८,१,१२, १०, २,३, १<sup>३</sup>, का १,  
 १,१,२, ती १,१,३,१, अवोक्षन्  
 श २,१,२,२१  
 अवोक्षणी(य→)या- या जैउ  
 ३,२,५,९  
 अवोक्षित- त शा ६,४,४,१८,  
 -त्म् शा ६,४,४,१८  
 अव(श→)शा- शो ती २,८,४,७  
 अवचन- नात् शा २६,३  
 अव(ण्ड→)ण्डा शा ३,३,१,१६  
 अवदक्ष(व/वृद्ध)- दक्ष शा १४, ६,  
 १०,५, -दन्त शाआ ९,३, श  
 १४,९,२,८.  
 अवद(द्विअ)वद- द ऐ ७,१३  
 अवद्य- ंघ म २, ७, १, -द्यात्  
 ऐ २,९, श ३,२,२,२३<sup>३</sup>, ती २,  
 ८,७,२, ३,५,७,३, तैमा २, ६,  
 १, अ वाय-द  
 अवध(व/वृद्ध)- म शा ४,६,४,६  
 अवध्वा- तया शा ११,५,७,१  
 अव- र शाआ ५,१  
 अवधि- द्यात् तैमा १०, ६३,१  
 अवरुण प्राद- हाय ती १,६,४,२  
 अवरुण्य, प्या- प्यम् शा ३,२,४,  
 १८ ६,४,३,८, -प्याम् शा ६,  
 ५,२,१३  
 अवर्त्स- सम् ती २,४,७,७  
 अवर्ण लेना- ता गो १,१,२७  
 अवर्त्स(व/वृद्ध)- क् शा १२, १,

१,३, ती ३,३,१,३, तां २, १,  
 ४, -का गो १,४,३.  
 अवर्षो (तोसुन्) ऐ ३,१८  
 अवश- शान् तैमा ६,३,२, म १,  
 १,३  
 अवशित्- शो गो १,१,२३  
 अवशी कृत- ता ऽव् जै १८  
 अवश्य-कर्मन्- ण ऐआ ५, १,४  
 अवषद्/क, अवषट्कार्पात् गो १,  
 ३,४<sup>३</sup>  
 अवषट्-कृत,ता- -ता ता ९,६,२  
 -त्म् शा ४,६,७,६<sup>३</sup>, -त्स्य जै  
 १८, -ता शा १२,४<sup>३</sup>  
 अवस्(व/वृद्ध)- व ऐ ५, १२,  
 १९,६,७, शा २२,९, २६, १३,  
 श १,४,१, २६, २, ३, ४, ३७,  
 ती २,७,१२,५, ८,७, ६, गो २,  
 ५,१३, -वोमि ती २, ८,४,८,  
 -सा शा ११,४,३, ६, ती २, ४,  
 ३,७,११, ५,३,३,८,१,६,६,<sup>५</sup>  
 अवसु-सम् शा २, ६,२,१७, ती  
 १,६,१०,५, २, ८, ७, १०, ती  
 १०,१२,१, जै ५५, -सेन शा  
 २, ६,२,१७, का १, ६, २, ८,  
 म २,१,१३  
 अवस्यु(स्+यञ्+उ)- स्वये  
 ऐ ८, २६, श १४, २, २, ५,<sup>३</sup>  
 तैमा ४,९,१ -स्यु शा १४, २,  
 २,५, ता १, ४, ७, -स्यु ङि श  
 ९,४,३,७<sup>३</sup>  
 अवसीयस्(सु+ईयस्)- से ऐ ८,  
 २६  
 अवसो(वस)श-म् सा २,६,११  
 व्यधाच्- क् शा १४, ६,८, ८, -ष  
 जै १२  
 पु वाच यम- म ती ३,२,३,८  
 अवाक् (वृ+क)- म् शा १०,६,  
 ३,२, अवाञ्ज् गत्र

† 'अ पारवत्' इदमपि नञ्पूर्वकम् 'अ वार' प्राति इति कैपाग्निमतम् । ‡ 'अवर्जति इति मुपा विन्य । § 'शी' मुपा चि-प । S दीर्घछान्दव । अथवा औणादिके 'ऊ' प्रत्यये 'अवस्' इति प्राति ह्यात् उ म ।



१अ-वात- -त तै २,८,५,८.  
 २अ वात(√वा)- -म् तै २,८,१,४  
 अ-वायु- -यु श १४,६,८,८  
 अ वाद्य- -म् जै १४०  
 अ वाष्ण- -म् तै ३,२,४,५  
 अ-वायं- -यौय तै ३,४,१२,१  
 अ-वास्तु- -स्तु तैआ ४,४२,१  
 अ वाहन- -ना श ४,४,४,१०  
 अवि(√अव्)- -वय श ४,५,५,३,  
 ४,६, -वि ऐ २, ८, श ५, ५,  
 ४,१, ६,१,२,३३,४,१५, ७,५,  
 २,२०,३५, १०,२,१,१, ११, ५,  
 १,२, १२,७,१,३,१२, १४,४,२,  
 १,३, तै २,६,४, ५, ११, १, जै  
 १०४,११३, -विम् ऐ २, ८,  
 श १,२,३,६,५, ६, १,४,२,५,  
 १८,५,२,१९, ७, २,२,११, ५,  
 १,६,२, १५, २०, का २, २,१,  
 २०, तै १,२,५,२, २, १,२,४,  
 तैआ २,६,२, ३,१०,३, ता १,  
 ८,८, जै ८, १९,३७,५०,६४,  
 ११८,गो २,३,१९, -वी श ६,  
 १,२,३४, -वी श १२,७,२,७,  
 -वीनाम् जै १६१, -वे ऐ २,  
 ८, श ६,२,२,१५,३,२३,७,५,  
 २,३५, -वे ऽइव श ६,२,१,१५  
 अविपाल- -लम् तै ३, ४, ९, १,  
 -ला जै १८६ -लाम् श ४,  
 १,५,४  
 अक्व(विऽयत्)- -व्य तैआ १०,  
 १,१५  
 अवि कृषत्(√कृष्)- -पंत् ऐआ ३,  
 १५  
 अवि कृष्ट- -ष्ट ऐ ८११  
 अवि कृत- -तम् श ३ १, ३,३,  
 जैउ १,१८,३,७  
 अवि कृता(तऽअ)ङ्- -ङ् श ४,  
 ५,२६  
 अवि कन्दस(कल्ड्)- -ता ऐदे,३१

अवि क्षीण- -णम् श १, ६, ४,  
 १४,१६  
 अवि क्षुब्ध(√क्षुम्)- -ब्ध श १,  
 १,२,२,७,१,१५, का २, १, २,  
 ३, -धम् श १,४,५,१  
 अवि क्षोभ- -भाय तै ३, ७,  
 ६,७  
 अवि गृह(√गृह्)- -दा ऐ ४, १९  
 अवि-प्राहम्(प्रह्+णमुल्) तै २, ३,  
 २,२.  
 अवि चाचलि(√चल्)- -लि श  
 ६,७,३,७, तै २,४,२,८,९  
 अवि चिकित्सम्(√कित्)- -न् श  
 ४,३,४,२०  
 अवि चृत्य- -त्य श ७, १, ३,  
 १५, -त्यम् श ७,१,३,१५  
 अवि चेतनु- -नानि ऐ ६, ३५, तै  
 २,४,६,११, -नास जै १३६  
 अवि च्छिन्न(√च्छिद्)शा- -न्न गो १,  
 १,३४,३५,३६, -न्नम् प ४,५,  
 गो १,१, ३४, ३५, ३६, -न्नम्  
 ऐ ७,१२, ता २३,२०,३, २२,  
 ६, २४,१६,६,१७,४  
 अवि च्छेद- -दम् श ६, ४, २,  
 १०, -दाय ङ ६, ४, २, १०,  
 ९,५,१,४४, ता ७,१,९,३,८,९  
 अवि जयमान- -ना श १,५,४,६,  
 -नौ जै १२८  
 अवि जा(त-→)ता- -म् तै ३ ४,  
 ११,१  
 अवि जावत्(√जा)- -न्त जै  
 ८६, -न्तान् जैउ ४,१०,२,३  
 अवि जाव,ता- -त ऐआ ३ २,  
 ४, शाआ ८,७, श ४, ५,२,  
 १०, १४, ४, ३, १७, ६,७, ३१,  
 -तम् शा ६,१२, श ११, ५,८,  
 ६, १४,४,३, १५ १७ ६,८,११,  
 जैउ ४,१०,२,३, -तस्य गो १,  
 ३, १९, -ता ऐ ७ ३२, ३४, १

-तान् ऽइव तै ३,१०, ११,४  
 अवि-ज्ञायमान- -नेन गो १,  
 ३,२०.  
 अवि-तथ- -थेन स ३  
 अवि-तवे, अवि-त-√अव् प्र  
 अवि-चि(√चिद्)- -रया श १३,  
 २,२,१५  
 अवि-त्वा- -जैउ १,१८,११  
 अवि-दग्ध(√दग्ह्)- -म् गो १, २,  
 ११,१४  
 अवि-दाह- -दाय तै ३,२,८,७  
 अवि-दित्त(√विद्)- -त श १०,  
 ६,१,५,६,७, ९, १४, ४, २,२८,  
 -तम् श १०,६,१,८, ११,५,३,  
 ८-१२, जै १०३, जैउ ४, १०,  
 २,१, -तात् जैउ ४, १०, १,४,  
 -तौ श १०,६,१,४  
 अविदित्तापियच्छन्दोदेवतमाहाण-  
 -णेन आ १  
 अविदिवा- -श १४,६,८,१०  
 अविद्वम्- -द्वान् ऐ ५,३०, शा  
 २७ १, शाआ १०, ८, श ९,  
 ५ २,३, १०,१,३,१०, ११,५,३,  
 ४, १४,६,७,४, ९, ४,३, तै २,  
 ३,३,३,४,१ ३,४, ५,६, तैआ  
 ८,६,१, गो १,३,१३,२,२,१७,  
 १९, -द्वास श १०, ५, २, २,  
 ५,४,१६, १२,२,३, १२, १४,७,  
 २,१४,९,२,११,४,४ ता १, ६,  
 १०,१४,१,३, जै ८३, गो १,  
 १,३८, ४,२३  
 अविद्या- -धया ऐ १, ११, श  
 १४,७,१, २०, -द्याम् श १४  
 ५,२,४,५  
 अविद्यमान(√विद्)- -न्त गो  
 १,२,१३  
 अवि द्रोह- -हाय ता १८,२,१२  
 अविधवा- -वा तै ३,५,१३,३,७,५,  
 १० -वा तैआ ६,१०,२

↑ = ऋ ६,१८,१, सा ऋ तै स्वयन्तो √वात्तराह तान्-त्यम् । पञ्चान्तर च ऋ-स्वले √वमोनेत्याह  
 सा । P.W प्रत्ययान्तरान्तरमेव कल्पमादतयन् । 'अवि' मुवा स्वयधिन्य ।

अ-विधव स्त्रीक-

अ-विधव स्त्रीक- -मू सा ३,३,५  
 अ-वि हित- -त शा ६,९, -तेन  
 शा ६,२  
 अ वि घ(त→)ता- -ता ता २४,  
 ११,२  
 अ वि-नामित- -तानि स २  
 अ वि नाशिन- -शी शा १४, ७, ३,  
 १५  
 अ वि-नाशि स्व- -त्वात् शा १४,  
 ७,१,२३-३०  
 अ-विन्दत्- -न्त जै १५५  
 अ विन्दमा(न→)ना- -ना जै १३१  
 अ वि परि हृत- -त ऐआ ३,१,१  
 अ वि पर्याप्त- -म् शा ३,७,१,२२  
 अ वि प्रति पेघ- -घ सा १,३,८,  
 ४,१  
 अ वि वहं- -ह्रांय शां २,४, ७, ९,  
 १७,२  
 अ वि भ- भ जै ५१, -भम् जै ५१  
 अ वि भक्त,का- -क्त ऐ ८,१, -क्ता  
 ऐ ८,१  
 अ नि भेदना- नया तां १२,१३,१  
 अ वि अ१/शिन- -ति शा ३,१,१,२<sup>१</sup>  
 अ वि मुक्त- -क्त शा १, ९, २, ३<sup>१</sup>,  
 ३,४,१,४<sup>१</sup>  
 अ वि मुख्यमान- -न ए ६,२३,  
 गो २,६,५  
 अ वि मोकम्इव(गमुल्) जै १६४  
 अ वि राज्- -राजा ऐ, ३,२२  
 अ वि लिखय (√लिख्) ऐआ ५,३,३  
 अ वि लुप्त- -प्तम् सा १,३,६  
 अ वि-चावय- -वयम् ऐ ५,२२, शां  
 २७,१  
 अ वि-पादिनी(√वद्)- -नीम् छ  
 ३,९,३,३  
 अ वि विक(√विच्)- -कम् जै ४, ४,  
 ११,१,१,७  
 अ वि वृत्- -त्तम् शा १४,६,८,८

अ विश्वमिन्व( मूइ)- -म् तै. २,८,  
 १,५  
 अ विप्रा- -पम् शा १,९,२,२०, तै  
 १,२,१,२५, ३,३,९,९,७,४,५  
 अ विपाण- -ण शा ५,१,३,८<sup>१</sup>  
 अ वि-पादिन्- -दी तैआ १,१९,१  
 अ वि सर्पिन्- -र्षि तैआ १,१९,१  
 अ-वि-सृष्ट- -ष्टानि स २, -ष्टौ तैआ  
 १,१०,५,६<sup>१</sup>  
 अ वि च्रस- -साय ऐ १, १३, १६,  
 २८,२९, २,२, शा ३,२,९, ४,  
 ता ११,६,२, ९,२, १२, १, २,  
 १३,४,१३,९,२५, गो २,३,११  
 अ-वि च्रस्त- -स्त ऐ ६,२३, गो २,  
 ६,५  
 अ वि हृत,ता- -त ऐ ४, २, ऐआ  
 ५,१,६, -तम् ऐ ४, ४, -तया  
 शा १७,४, -तात् ऐ ६, २४,  
 ता३म् ऐ.६,२६, -तासु ऐ.४,२<sup>१</sup>  
 अ वी(विइड)हित- -म् तै १, १,  
 ८,६  
 अ वी(त→)ता(√वी)- ता ऐ ५,४  
 अ वीर- -र इव शा ११, ५,१,३,  
 -रम् शा ११,५,१,४  
 अ वीर हृत्- -हृत्तौ शा ३,३,४,१२,  
 -हा ऐ १,१३, शा ३,३,४,३०  
 अ वीर्युं,युं- -र्यं शा ३०,११, का  
 २, १,१,७९, तै ३, ७,१, १९,  
 -र्यम् शा १,३,२,१४,७,३,१७,  
 -र्यं वा २,५,२,३६, वा १, ५,  
 १,२२, -र्यम् शा २, ५,२,३६,  
 का १,५,१,३२  
 अ वीर्यं व(र→)रा- -राम् शा  
 ८,७,२,३,९,४,३,४  
 अ वृजिन- -जिन शा १४, ७, १,  
 ३५-३९  
 अ वृत्ति- -त्तिम् तां १६, ६, ५, जै  
 १४४

अ वृद्ध- -म् त ३  
 अ वेद- वा शा १४, ७, १, २२  
 अ वेद-विद्- -दम् गो १, ३, १५,  
 -विदे शाआ ८,११  
 अन्य अवि द  
 अ व्यक्त(वि/अञ्ज्)- -क्त तैआ ४,  
 २९,१, -कम् तैआ १०,१,१  
 अ व्य(विइअ)ति मोह- -हाय शा  
 १३,२,१,७, तै ३,८,१६,४  
 अ व्यति पक्त(√सञ्ज्)- -क्तान् शा  
 १२,७,३,१५,१६  
 अव्यति-पङ्क- -ङ्कम् तैआ ५,४,१३,  
 -ङ्गाय तैआ ५,४,१३  
 अ-व्यतीपातिर्वा- -ती तैआ १,  
 २३,१२  
 अ-व्यघमा(न→)ना(√व्यप्)- -ना  
 शा ६,५,४, १०<sup>१</sup>, ७,४, २, ५,  
 -नाम् शा ८,३,१,८  
 अ व्यधयत्- -यम्इव तैआ १,  
 ३,४  
 अ व्यथा- -थे शा ५, ४,३,७<sup>१</sup>, ८,  
 ६,१,५<sup>१</sup>,६<sup>१</sup>,७<sup>१</sup>,८<sup>१</sup>,९<sup>१</sup>, तै २, ७,  
 १६,१  
 अ व्यधि- -धिभि तै २,८,७,९  
 अ व्यध्य- -म् ऐ ७,३,१,३३,३४<sup>१</sup>,  
 ८,१,४  
 अ व्यनत्(वि/अन्)- -त् ऐआ १,  
 ३,४  
 अ व्यय(वि/व्)- -य शाआ ३, ७,  
 -यम् तैआ १०,११, २, गो १,  
 १,२६  
 अ व्ययी भूत्- -भूत्तम् गो १,१,२६  
 अ व्ययुंक्(वि/कृप्)- -क्त तै २,  
 १,६,३, ३,३,१,५, अयुद्-अद  
 अ व्य(विइअ)-व चिछ,धा(√छिद्)  
 - -त्त ऐ. १,११, -क्षम् शां ७,  
 ३, शा १,३,५, १३,९, ३,३, ५,  
 -त्ता शां २,७, शा १,३,५,१६,

† 'अ विद्-' ते मुगा रराधित्य । √अवेतौणादिक् 'मिच्व' प्रत्ययान्त, स्वराभ्यत्ययधेति माथ्यरत्नव्याकरणो  
 देत्यधिकम् । ‡ अ वीर-इति स्वरासु ङा प्रथित्यु चित्त्व मुपा विरोधात् । § 'अ-वीर्यं'-इति मुपा रराधित्य ।  
 ६ 'अ वीर्यं' इति मुगा रराधित्य । छ=काल ३५,१७ । च 'अ विइअतिइपातिव' ।

-सामि वा १, १, २, १६, -घेन  
 वा १, १, ३, ३, ५, -छे ऐ ५, २,  
 ४, १०, १५, १६, -गो २, ६, १०,  
 -घ्री वा ७, ४, २, २०<sup>१</sup>  
 अ इय च्छेद- -दाय ऐ १, ११,  
 २, २८, २९, शां २२, १, वा २,  
 ३, २, ६, ११, ५, ७, १०, १२, ८, ३,  
 १८, ३५, ९, १, १०, १३, १, ३, ७,  
 ६, ३, जै १०, २०९  
 अ इय(-विडअ)-घ छिन्मन्- -मिवां  
 २६, १  
 अ इय(विडअ)-व-स्यस- -साय तां  
 १३, ११, ५, १४, ५, ४, व १, ४  
 अ इया(विडआ)कृत- -तम् वा १४,  
 ४, २, १५, -ते जै २१२  
 अ इया(विडआ)कृत- -ता तै १, १,  
 ८, १  
 अ-इया(विडआ)सि(फ→)जा- -काम्  
 वा ११, ८, जैठ १, १२, ३, ५  
 अ इया(विडआ)हावम् (√हु+गणुल्ल)  
 ऐ ३, १७<sup>१</sup>  
 अ-इयूढ(वि/ऊह्) - -ढ ऐ २, १८,  
 -ढे वा ५, १, ३, १३, ५, ४, ३३  
 अ-इयूढ(वि/ऊध्) - -द्वा वा १२,  
 ३, ५ १३  
 अ इत- -तम् ऐआ ५, २, २, जै  
 १४६, -तस्य ऐ ७, ११, गा ३ १  
 अ-इययु- -त्यम् ए ७, ८, ऐआ ५,  
 ३, ३, वा ३, २, २, २, ४, ३, २<sup>१</sup>  
 अ इयीयमान(√ली)- -नम् ता १२  
 ३ १३  
 √इअ इयुते वा ३ १, १, १२  
 ५, ४, ५, ५ १०, ३, ५, ८, तै ३  
 ९, १४ १, १२ ५, ९ अइयुते ऐ  
 १, ६<sup>१</sup> १२, १३, २ १५, ३ १३,  
 २१, २३, ३, २७, ४१<sup>१</sup>, ४४, ४,  
 ८<sup>१</sup>, १३ १४<sup>१</sup>, १५<sup>१</sup>, २४, २९, ३०<sup>१</sup>,  
 ५ १, ६, ३२<sup>१</sup>, ७, १२, २०<sup>१</sup>, ऐ ८  
 ६<sup>१</sup>, ९<sup>१</sup>, १०<sup>१</sup>, २५ २७, ऐआ १,  
 १, १ ३, ३ ७ १ २<sup>१</sup>, २, २ ३,

३, २, १, २, शां १, १, ३, ८, २, ४,  
 वा ३, २, ४, १२, ५, ४, ५, ४, १०,  
 ५, ४, १६, १२, ३, २, ८, १३, १, ७,  
 ३, ४, ३, १५, १४, ४, १, २, ४, तै २,  
 ४, ६, ९, ३, १०, १०, ४, १२, ३, १,  
 तैआ १, ११, १, २, २, १, ५, ११, ५<sup>१</sup>,  
 ६, ८, १, १, व २, ३, वा १, २, ८,  
 १०, ३, ५, ३, ७, ८<sup>१</sup>, १३, ३, १७,  
 ५, २०, १४, ९, १२, ११, ३७,  
 १५, १३, २, २२, ११, ७, १५, ११,  
 जै ५, ५, ६, ६, ६, ५, ८, ८, ५, ४,  
 १३६<sup>१</sup>, १७७, १८८, १९४, १९६,  
 २००, २०९, गो २, ४, २, १०<sup>१</sup>,  
 अइयोति वा १४, ६, ८, ८<sup>१</sup>,  
 अइयुवाते वा १२, ९, ३, १३,  
 अइयुवते ऐ ४, २, ३, शां १२, ५,  
 ३०, ७<sup>१</sup>, ता ४, ७, ४, व ३, १२, जै  
 १६८<sup>१</sup>, आनञ्जे तै १, १, ७, २, ८, ६,  
 २, १, २, ४, ३, ७, १२, ५, ता ७, ६, ९,  
 १०, ११, १, ४, १६, ६, १४, जै  
 २५, आनाश तै २, ४, ६, २,  
 आनशाते ता १०, १२, १०, जै  
 १०५, आनशिर वा १०, ४, ३, ४, ५,  
 आनञ्जे ऐ ३, १२, शा १४, ३,  
 तैआ १०, १०, ३, अश्वत् वा ११,  
 ४, ३, १९, अइयुताम् वा ४, १, १,  
 २२ अष्ट ऐ ६, १५, अष्टु वा ४, १,  
 १, २२, २, २१, ५, ७, ८<sup>१</sup>, व १,  
 ५<sup>१</sup>, अइयुवाताम् ऐ ४, ८, अइयु  
 ऐआ १, ४, ३<sup>१</sup>, आइयुत वा ११,  
 १०, २१, १४, ११, ३७, २३ १३, २,  
 जै ५७, आइयुवाताम्<sup>१</sup> जै ८४,  
 आइयुवत ऐ ४, २४<sup>१</sup>, वा ३, ८, २, ४,  
 वा १२, २, २, ८, अइयुवीत ऐआ २,  
 ३, ३, जै १३६ अइयुवीय ता १४,  
 ११, ३१, अश्रीम जै २०९, अश्रीरन्  
 जै १५६, अश्रीय ऐ १, २६,  
 शावा ११, ८<sup>१</sup>, वा २, ३, ४,  
 २२, ३, २, ४, १२ ४, ३, १८ ४,  
 ३ ४, २८-३१ वा १४ ३, २ २०,

का १, ४, १, १७<sup>१</sup>, तै २, ८, ६, ८,  
 ३, ११, ५, ३<sup>१</sup>, तां १, ८, २, ३, ६, ८,  
 १०, ११, १३-१६, अश्रीगदि ऐ  
 ४, १०, वा १४, ३, १, ३, १, तै २,  
 ४, २, ७, ६, ६, ५, १, ३, ३, ७, ७,  
 ३, ९, ४, ४, ३, तां १, ६, ५, ४, ७,  
 ४, अश्रीमदितै ३, ७, ९, ९, तैआ  
 ४, ७, ५, १०, ५, २, १, १<sup>१</sup>, अइयात्  
 तै ३, ५, १०, ५, अइयाम् तै २,  
 २, ५, ४, ३, ७, ६, १४, तैआ ३, १०,  
 ४, अइयाम् वा २ ५, २, ७, आष्ट  
 ऐ ७, ५<sup>१</sup>, आशा ता १, २, ८  
 √२अभ्, अइनाति ऐ २, ३<sup>१</sup>, ऐआ  
 ३, २, ४, शां ११, ३<sup>१</sup>, वा २, ३,  
 १, ११, १२, १०, १, ५, २<sup>१</sup>, ११,  
 १, ७, २<sup>१</sup>, ३, का १, ३, १, ६<sup>१</sup>, तै १,  
 ४, ८, ४, २, १, ५, ४, ३, ९, ६, तैआ  
 १०, ६, ४, १, जै १४०, जैठ १, ९, १,  
 ६<sup>१</sup>, २, ५, ३, २, गो १, ३, १४<sup>१</sup>,  
 अइनाति वा १, १, १, ९, २, ३, ९,  
 ११, १३, ४, २, ४, १८, वा १०,  
 ५, २, ९, ४, १२, ११, १, ७, १,  
 २४, ३, ७, ४, ७, ५, ४, १८,  
 ६, २, ९, का १, ३, १, ६<sup>१</sup>, २, १,  
 १, ७<sup>१</sup>, अइनन्ति ऐ ७, ११, शां  
 २, ८, ३, १, २, ७, ३, ११, ३<sup>१</sup>, वा  
 १, २, १, ४, २, ४, २, ४, ३, ६, १,  
 २३<sup>१</sup>, ३, २१, ४ ६, ९, ७, का १,  
 ३, ३, ४, २, १, ४, ३, जैठ ६, १७,  
 ३, २, अइनन्ति वा १, ६, ४, १५  
 ३, ५, ३, ५, १, १, ३, २१, ४, ६,  
 ५, ४, का १, १, ४, ३, ५, १, २०, तै  
 १, ६, ६, ४, ३, २, ५, ७, तैआ १, ३, १,  
 १, अइनीय जै २०९, अइनामि वा  
 १, ८, १, १, ४, १५, अइनामि वा  
 ३, १, २, २१, अश्रीम जै २०९,  
 आश जै १२०, आञ्जे वा २, ४, ३,  
 ३, ४, अशान वा ११, ५, ४, ५, १  
 ६, २६, जै १२६, अइनामि<sup>१</sup> का १, ३

† 'आशुवताम्' मुषा चिन्त्य ‡ 'अश्रति' पाठांतरम् टि ४ ।

२, १, १ अदनामर्गं श २, ४, ३, १,  
 आदनात् श ६, १, २, ११, ता ११, ८,  
 १०, अक्षात् गो १, २, १५, आदनन्  
 का १, ३, २, २, ११, तै १, ६, ६,  
 ४, जै १४३<sup>१</sup>, आदनाम् श ११,  
 ५, १, १०, अदनीत श २, ४, २,  
 २०, ६, १, ३६, का १, ३, ३, १७,  
 ६, १, २४, अदनीत तैआ १, ४, १,  
 अदनीयाताम् श १४, ९, ५, १३-  
 १७, १ अक्षायेरन् गो २, ५, ९,  
 अदनीयात् ऐ २, ३, ८, ९, द्वा ६,  
 ३, ७, ३, १०, ३<sup>१</sup>, श १, १, १,  
 ८<sup>१</sup>, ९, १०, २, १, ४, १, २<sup>१</sup>, ३,  
 १, २, १<sup>१</sup>, २१<sup>१</sup>, ६, ३, २, १, ८, ३,  
 ११, ७, २, २, ४, ६, २, २, ३९,  
 ७, २, ४, १४, ५, २, ३, ७, ९, ३, ४,  
 ४, ५, १, ६, ९, १०, १, ४, १३<sup>१</sup>, ५,  
 ३, ९, ११, १, ७, १, ५, ४, १८<sup>१</sup>,  
 १४, १, १, ३, ३, का १, १, ४, १,  
 २, १, १, ६, ७, ८, ती १, ६, ७, १,  
 तैआ १, २६, ७, २, ८, १, ५, ८, १३,  
 जै २०३, जैउ १, १७, २, १<sup>१</sup>, १८,  
 ०, १, २, १, ३, ०<sup>१</sup>, अदनीयात् श २,  
 १, ४, २<sup>१</sup>, ३, ६, १, ३, ३, ३, २१,  
 ४, ३, ३, १५, तै १, ३, ८, १, ३,  
 ७, ३, १०, ६, ७, १, तैआ १, ३, २,  
 १, अक्षीयु ते ७, ११, शा ३,  
 १, श २, ३, ०, ४, ३, १३,  
 का १, ५, ०, ११ अदनीयाम् श  
 श ४, २, ५, १९<sup>१</sup>, अदयाम ते १,  
 २, २, श १४, २, २, ४०, तैआ ४, १०,  
 ५, ५, ८, १०, आशिपु श २, ४,  
 २, ००  
 अदपुते श २, ५, २, ०३  
 आशयति तै १, ७, ६, ५<sup>१</sup>  
 अदान-ना, अदानाय- अदानया-  
 -नाथा- -नायु- -नायुक-  
 आशित- अद  
 अशित-ना- नम् श १, १, १, ९

का २, १, १, ७, तै १, २, ६, २,  
 जै १६७, -ता जै १८, -तात्  
 जै १२९  
 अशितव्य-म् ऐ २, ३, ९, द्वा १०,  
 ३, श १, २, २, ३, ९  
 अशितु- -ता श २, ३, १, ११, का  
 १, ३, १, ६<sup>१</sup>, अशिष्ट, अशी  
 तम-अद  
 अशित्वा- श ४, २, ५, १९, १४, ९,  
 २, १५<sup>१</sup>, जै ८३, १३०, २०६  
 अशित्युत्- -व्यन् श १४, ९, २,  
 १५, शाआ ९, ७, -व्यन्त श  
 १४, ९, २, १५  
 अशितिवत्- त श १०, ४, १,  
 १८  
 अदन्त्- न् ऐआ २, १, ४<sup>१</sup>, श ११,  
 ५, ४, १८  
 अ शकार- रान् जै १८२  
 अ शचनुवत्- वन् शाआ ७, ९,  
 -वन्तम् ऐआ ३, १, ४, शाआ  
 ७, १०  
 अ-शत- तेन श ४, ३, ४, ३  
 अ शत इक्षिण- श श ४, ३, ४, ३  
 अदान(√)अक्ष- नम् ऐआ २, ३,  
 ६, शा ७, ३, श १, १, २, १७,  
 ३, १, १०, ११, ६, २, ५, ३, १२, १७,  
 ७, ०, २, ३, १, १७<sup>१</sup>, ४, २, ३, ३,  
 ३, १, २, १, ४, २, ४, १८, ६, ४, २,  
 ५, ४, ०, ५, ४, ६, श १४, ४, २, २९,  
 का १, ५, १, ००, २, १, २, १, ३,  
 ३, २, ३, जै १८६, १३०, -नस्य द्वा  
 २, १ श ६, ४, ७, -नाति श  
 ६, ०, १३९ -नाय श १, ६, ३,  
 २, - ३, ०, ०, १७, ७, ५, ४, ३, ६,  
 -न शा ४, ४, जैउ २, ५, ३, ३<sup>१</sup>  
 अगन पति- ऽपते श ६, ६, ४, ०  
 अगान्- नाथे श ११, ७, ३, ३  
 अगान्(नडअ)नरान्- नस्य द्वा  
 १, १, १, ७, का २, १, १, ६

अदाना पिपासाऽ- -पासाभ्याम्  
 ऐआ २, ४, २, -पासे ऐआ २,  
 ३, २, ४, २<sup>१</sup>, गो १, ४, २, ३  
 √अदानाय( न + क्यन्), अदानायति  
 श ५, ३, ५, १, २, आदानायन्? जै  
 ३८, अदानाययु जै १८  
 अदानायत्- -यत् शा १०, १,  
 -यन् ता ९, २, १९, १५, ३, २, ५,  
 -न्त ता ६, ७, १९  
 अदानायन्ती- न्ती जै १८, गो  
 २, ५, १०<sup>१</sup>  
 अदानयाऽ, अदानया- नया  
 तैआ ४, २, २, १, जैउ १, १, ३, ३,  
 ३, ३, २, ०, जै ३२, ८८, -नयाम्  
 जैउ १, १, ३, ४, ५, ४, ११, ५, ९,  
 जै १४, ३, २<sup>१</sup>, -नायया श १०,  
 ६, ५, १, -नाया ऐ २, ३, ७, १५,  
 शा २५, १, श ७, ३, ३, २१,  
 ९, २, ३, ८, १०, २, ६, १९, ६, ५,  
 १, १२, २, ३, १३, १३, ३, ५, २,  
 -नायाम् ऐ ५, २, ७, ७, ३, शा  
 २५, १, श ९, २, ३, ८, १०, ६, ५,  
 ४, ११, ३, ३, ७, -नायाथै श ७,  
 २, २, २१  
 अदानया पिपासा- -से तै १, ५,  
 ९, ५, ६  
 अदानया मृत्यु- मृत्यु तै ३, ९,  
 १५, ०  
 अदानया पिपासा- साम्याम्  
 शाआ ११, १, -पासे श १४,  
 ६, ४, १  
 अदानायु- यत् ता ४, ५, १०<sup>१</sup>,  
 ६, ४, १२  
 अदानायु क, का- क श ११, ४,  
 २, १०, -का श ७, २, ३, २, ३,  
 श ११, ७, ३, ३, १२, १, १, ४, गो  
 १, ४, ४  
 अदानायुक्त तर- राऽइय जै ११  
 अशनि- -नि श ११, २, ७, २, २, ३,  
 ११, १, ७, का २, १, १, ६

† आधुदात् वे चिन्त्यम् ? 'वहि' इत्यस्य 'प्रजा' इत्यस्य चोपरि एतत्स्थल्ये षि । § 'अगानायापिपासा' इ ।  
 § क्यपि 'न छन्दसि' (पा ७, ४, ३, ५) इति दीर्घताभाव । \* 'अगानि' प्राति म १, इति III 111

-वि शा ६, ९, १, २,  
१४, ११, २, ७, २१, २३, ६, ३,  
९, १४, ६, ९, ७, ९, १, १३, तै १,  
१३, १२, -ने तै १, २, १, ७,  
-न्या ष १, २<sup>१</sup>  
अशनि हृत-तस्य तै १, १, २, १२,  
सा २, २, २  
अशून्य (-निऽअ)न्त- न्त वा ११,  
२, ७, २५  
अ शपत्(√शप्)- पत् तै ३, ७,  
६, २३  
अ शम्भु- म् वा १४, ६, ८, ८  
अ शम्भुश्च वा २, १, २, ४  
अ शम रथ भावुक- रु तै १, ३,  
५, ४  
अशया- -या जै ११४  
अ शर( श्य- )भ्य- न्या वा ५, ३,  
५, ३०  
अ शरीर, रा- र ऐआ २, ३, ६, ३, २,  
३, ४, शांआ ८, ३, ६, वा १४, ७,  
२, १०, जै १४३, -रम् ऐ २, १४,  
ऐआ २, ३, ६, शांआ ८, ७, जैउ  
३ ७, १, १०, -रा ऐ २, १४, जै  
१४३, -रा तेआ १, ८, ६, जै १४३,  
-राभि वा ७, १, -राम् जै १४३,  
-रेण जैउ ३, ६, २, २, ७, १, १०,  
जै १४३<sup>१</sup>  
अ शवा( वऽअ)मि- मिभि वा  
१२ ३, ५, २, गो १, ५, २२  
अ शस्त(√शस्)- स्त ऐ ६ ३१,<sup>१</sup>  
गो २, ६, ९, -स्त्वम् ऐ ५ ४  
अ शस्ति- स्ति वा ६, ३, २, ७,  
तै ३, ७, ५, १२, -स्तिभ्य म २,  
६, १९, -स्तिम् गो १, ५, २५,  
-स्ती वा ६, ३, २, ७  
अ शस्ति हन्- हा ऐ ५, ४  
अ शान्त, न्या- न्त ऐ ३, ८, वा  
१३ ९, १९, ४, वा १२, ५, १, १५,  
तै २, १, ३, २, ३, ३, ८, ५ ७, २,

६, गो १, २, १८, २, ३, ५, ८,  
-स्त्वम् वा ९, १, १, ४, २, १२, ४,  
१, ५, ८, तौआ १०, १, १३,  
म १, ७, २, -न्त्वम्श्च जै  
९६, -न्ता वा ३, ५, १, ३३,  
३५, २, ८, -न्ता ऐ ८, ६, गो  
१, १, ३, २, २, ८, -न्तान् ऐ ३,  
३५, -न्तानि वा २९, ४, वा  
१, ७, ३, ८, -न्तै ता २१, २, ९,  
-न्तौ वा १२, ४, ३, ४  
अ शान्त तनु- तनव ऐ ८, २४<sup>१</sup>  
अ शान्त तर- -रा वा ९, १, १, २०  
अशित , वृ √ २ अश्द्र  
अ शिथिल, ला- ल तै ३, १, ५, ९,<sup>१</sup>  
-लम् जैउ ४, ११, १, १३, -ला  
वा २, १, १, १० -लाम् वा १, ७,  
१, ११, का १, १, १, ७,<sup>१</sup> -लायाम्  
वा २, १, १, १ ११, -ले वा ३, ५,  
४, २२  
अ शिथिल भाव- वाय तै ३, २,  
३, ५  
अ शिमिद- द वा १४, २, २, ५,  
-दाय वा १४, २, २, ५  
अ शिमि विद्धिप्- प तौआ १, ९, ५  
अ शिरस्- सम् ऐआ ३, २, ४,  
शांआ ८, ७  
अ शिव- न्व वा १२, ८, १, ५, -त्रा  
वा १२ ८, ४, ३, -वास वा ११,  
५, १, ९  
अशिशि( शित्+दृष्टव)- द्र वा १,  
९, २, २०  
अ शीत- तेषु वा १०, २, ६, ८<sup>१</sup>  
अ शीत तनु- -नो तै १, २, १, २५,  
३, ३, ९, ९  
अशो तम- -म वा १, ९, २,  
२०<sup>१</sup>  
अशीति- तय ऐआ २, १, २, शांआ  
२, १०, वा ९, १, १, २, १, ४, ३, ३,  
१९, १०, १, २, ९, ४, २, ५ -ति

शांआ २, १०, -ति शांआ ८,  
२, वा ९, १, १, ४, ४, १०, ४, २ २५,  
गो १, ५, ५, २३, -तिम् शांआ  
३, ८, ९, १०, वा ८, ५, २, १७,  
१०, ४, २, २५, ४, ३, १३, २०,  
-तिभि शांआ २, १०, वा ९, १,  
१, ४, ४, ३, ३, १९, १०, १, २, ९,  
-तिभ्य वा ९, १, १, ४, ४, ३, ३,  
१९, -ती शांआ २, ७, वा  
९, ५, १, ६, ३, -तीनाम् वा ९, १,  
१, ४, ४, ३, ३, १९, १०, १, २, ९, ४,  
२, २५, -त्या शांआ २, १०,  
-त्याम् वा ९, १, १, २१<sup>१</sup>  
अशीति-शत- -तम् ता १६, १, ८  
अशीति शतेष्टक- -कान् वा १०,  
४, २, ६  
अशीति सहस्र- म् ऐआ ३, २, २,<sup>१</sup>  
अशीती(तिऽइ)-ष्टक- -कान् वा १०,  
४, २, १०  
अ शीर्थ- -र्थ वा १४, ६, ९, २८, ११,  
६, ७, २, २७  
अ शुक- क्क वा ७, २, ४, १६  
अ शुकती- त्यौ वा ६, १, २, १४  
अ शुचि- चि सा २, ६, १०  
अ शुद्ध- -द्ध. वा १, १, ३, १२, का  
२, १, ३, ७, ता १४, ११, २८, १९,  
४, ५, ७, ८, -द्धा वा १, १, ३, १२,<sup>१</sup>  
अ शुभ- -भे वा २, ४, २, ६, वा १,  
३, ३, ६  
अशुभ्वस्- लुपे गो २, ३, १८  
अ शु( शु ? ) श्रुपानभ्यायाभ्ययन-  
नेन गो १, १, २२  
अ शुष्का( कऽअभ- ) प्रा- -म् तै  
३ ७, ४, ८  
अ शुद्धो( द्रऽउ- ) षिटिष्- -ष्टी वा  
१४, १, १, ३१  
अ शुद्ध- -भ्य तै ३, १२, ९, १, गो  
१, १, ३, ४, ३५, ३६, -भ्यम् गो २,  
१, १,<sup>१</sup>

१'अ शन्त' इति BIV MIV प्रवृत्तियु मुगा रराधित्य । † = 'अचानवा' इति C §√१ अच षट् । हरि  
BIV MIV च √ २ अश् । उभयतो िष्पत् इति उ म । विमर्शे पारिद्र । ‡ 'अ शुष्प'-प्राति BIV MIV हस्त च विन्या ।

अ शून्यता- -तयि श १०, ४३, १९  
 अ शून्यो( न्यडउ- )पस्था- रथा म  
 १, १, ११  
 अ श(श→) शी ता २१, १, ७  
 अ शून्यव(√धु)- पवत श १४, ६,  
 १०, ११, -पवत् ऐआ २, १, ४,  
 -पवत् शांआ ९, ५, श १४, ९,  
 २, १०  
 अ शून्यता(√आ)- त श ४, ५, २,  
 १६, -तम् श १, ६, १, २७, ३, २,  
 २, १०, ८, १, ७, २, २५, ३, ६, -तया  
 श ३, ८, १, २०, -तास तैआ  
 १, २, ७, ४, -तेन श ११, ४, ४, ४  
 अशून्यद्वत- -त ज ९  
 अ शोक- म् श १४, ८, १२, १  
 अ शोमान्तर- म् श १४, ७, १, २, २,  
 अशोदिव- -ज जै १४३  
 अशून्युष्णिग- म् तैआ १, १, ३,  
 २१, २  
 अश्वमन्- -इमा श ३, १, ३, ११  
 अश्वमन्- इमत् श ९, १, २, ७,  
 -इमन श ६, १, ३, ५, ९, १, २,  
 ४, १, ३, ८, ४, ३, -इमनि श ९,  
 १, २, ५, -इमसु † जैउ ४, ५, १,  
 २, -इमा शाआ ४, १, १, १, ७,  
 श ६, १, २, ३, १, १, ६, ९, १, २,  
 ५, २, ३, १, ४, १, ६, १, ३, ६, १०,  
 ४, ३, १, ८, ५, ४, १, ५, १, ४, ९, २, ६,  
 म १, ५, ८, जैउ १, १, ८, ५, ७,  
 २, २, १, १, १, -इमाडव शाआ  
 ११, ८, म १, २, १, -इमान श  
 ३, ४, ३, १, ३, ९, ४, २, ४, ५, १५  
 तै ३, १, २, ६, ३, -इमानम् श  
 ६, १, १, १, ३, ३, ५, ९, ३, २, ९, २, ३,  
 १, ४, ४, ७, १०, ४, ३, २, २, १, ४, १,  
 ८, तैआ ४, ४, २, २, म १, २, १, जै  
 १३१, जैउ १, १, ७, ६ १८, ५, ७,  
 ८, २, २, १, १, २, १३

अश्वमन्-अश्वमन्  
 अश्वमन्- म् श १३, ८, १, १६  
 अश्वमन्-चित- -म् तां १४, ३, १३  
 अश्वमन्-पुरा- -म् श ३, १, ३, ११  
 अश्वमन्-मुष- -मा श ३, ९, ४, २,  
 -यानि श १२, ५, २, १४, -येन  
 जैउ ४, १, १, २  
 अश्वमन्-मूर्धन्- -र्धा ऐ ८, २८  
 अश्वमन्-ज(त्→)दी- ती श १३,  
 ८, ४, ३, तैआ ६, ३, २, ४, २, ९, २  
 अश्वमन्-व्र(ज→)जा- नाम् तैआ ४,  
 ११, ८  
 अश्वमा(इमडअ)विधान- -व ता  
 १९, ७, १  
 अश्वमा( इमडअ)विधान- -मात् जै  
 २०३  
 अश्वमन्-धुव गो १, ३, ७, ९  
 अश्वमन्-धुव(त/धा)- नेभ्य श  
 १२, ४, १, १०  
 अश्वमन्-दया ऐ ४, १७, ७, १२,  
 तैआ ७, ११, ३, -दा श १, २,  
 ५, २, ४, २, ५, १४, ४, ३, १, का  
 २, २, ३, २, १, २, २, -दाम् श ११,  
 ६, १, १, ३, तै २, ६, २, ३  
 अश्वमन्(√अश्व)- मम् जै १८५, -मै  
 तै २, ८, ७, ९  
 अश्वमन्-ण श १४, ७, १, २, २  
 अश्वमन्-तर- रै ३ रै ऐ ४, २, ७  
 अश्वमन्-णीव(√धु)- म् जैउ १, १, ८,  
 ५, ४, २, २, १, ८  
 अश्वि- श्री प ४, ४  
 अश्वि-वैव- तानि प ४, ४  
 अश्वि-शु ऐ ७, ८, मो २, १, १५,  
 श ४, २, १, १, १, ६, १, २, २, ४, ३,  
 १, २, ८, -शु श ६, १, १, १, २, ३,  
 -शुम्ब श १२, ७, १, २, -शुणि  
 श ९ १, १, ६  
 अश्वि-मुल- खा जैउ ३, २, ३, १

अश्वत(√शु)- -त ऐआ ३, २, ४,  
 शाआ ८, ७  
 अश्वति- -म् श १३, ८, १, २  
 अश्वीनु- म् श १४, ६, ८, ८  
 अश्वीयि- -या श १३, ४, २, २  
 अश्वीलु(←श्री र)- -लम् श ३,  
 १, २, १६, तै २, ८, ८, १, २, तैआ  
 २, १, ५, १, ता २, १, ७, ४, -लम्ब  
 ऐ १, २, ५, -ला ता २, १, ७, ४,  
 १४, ११, २, ८, १७, ५, १, १८, १, ९,  
 १९, ४, ७, -लामि तै १, ५, ३, ४,  
 -लाम् ता १७, ५, १, २  
 अश्वीलु-नामन्- न् तै १, ५, २, ६  
 अश्वीमन्- -न्मा ता १६, १, १३  
 अश्वीण- -ण तै ३, ९, १, ७, २  
 अश्वीणा( णडअ)ङ- ङै तैआ  
 २, ६, २  
 अश्व- इव ऐ २, ८, ३, ११, ४, ७,  
 ४, ९, ४, १, ५, १, ९, ऐ ६, ३, ५,  
 शा १५, ४, शा १, २, ५, १, ९,  
 ४, ३, ६, २, १, ४, २, ३, २, ४, ५, ४,  
 १, ३, ४, १, १, ७, ५, १, १, ६, २,  
 ४, ५, १, ४, २, १, १, १, ३, ४, ७,  
 १३, २, ७, ५, १, ४, ५, ३, १, ५,  
 ६, १, १, १, १, ४, १, ५, २, १, १, ५,  
 १८, ३, १, २, २, २८, २, ९, ३, ८,  
 १०, १२, १३, २, २, ४, ४, १, २, १, ३,  
 ५, ३, ९, ६, ३, ४, ७, ३, २, १०,  
 १२, १३, १४, १, ६, ५, २, १८,  
 १९, २, १, १, १, ६, ४, १०, ५, ७,  
 १०, २, ५, २, १२, ४, १, १०, ७, १,  
 ५, १, ३, १, १, १, ३, ३, ५, ८, ९,  
 ४, ३, ६, १, ६, २, ९, ५, २, २,  
 १, ४, १, ५, १, ७, १, ९, ३, १, २, ५,  
 ४, ६, ८, १, ५, ७, ५, ६, १, १, ०, ८, १,  
 ३, १, १, ३, २, ३, ३, १, ५, ५,  
 ४, १, ६, ३, ८, १, ४, ३, ३, ४, १,  
 ५, १, १, ३, १, ३, १, ३, २, ०, ६, ५, १,

† भा अश्वि(√अश्व+निन्) +उष्णि(√उष्+निन्) सर्वाङ्गव्यापिदाहो ज्वरादिविषयुषान्माहोऽर्षिर्वा ।  
 सा तु अश्वीना(√अश्व्) भोक्त्रुणा दाहकोऽसि । † मुषा 'अश्वमन्' इति चिन्त्य । OR 'अश्वम्' इति प्राति  
 आह तन्न । तथा सति मुद्रितरूपानवपन ।

का १,१,४,१७<sup>३</sup>, १८, २३<sup>३</sup>, ६, ३,  
 ७, २, ७, ३, १८, तै १,१,३, ९,  
 ५,४,५<sup>३</sup>, ६, ८, ८, ३, २, १, ५, ३, ५,  
 ३, ७, २, ६<sup>३</sup>, ८, २, ३, २, २, ५, ३,  
 ७, १, ३<sup>३</sup>, ३, २, १, ५, २, २, ८,  
 ७, १, ३, ४, २, ३, ७, १<sup>३</sup>, २<sup>३</sup>,  
 ३<sup>३</sup>, ८, ४, ९, १<sup>३</sup>, ३, ४<sup>३</sup>, १२, २<sup>३</sup>,  
 १३, २<sup>३</sup>, १९, २, २०, ३, ४, २२, १<sup>३</sup>,  
 २, ३<sup>३</sup>, ९, २, ४, ५, ५, ५, ३, ६, ४,  
 ८, ३, १, १, १, १२, ३, १, ३, २, १६,  
 १<sup>३</sup>, १, ७, ३, ४<sup>३</sup>, ५<sup>३</sup>, २०, २<sup>३</sup>, २, १,  
 १<sup>३</sup>, २, २, १<sup>३</sup>, २<sup>३</sup>, तैआ ३, १, १, ९,  
 ४, ४, २, ५, ५, ३, २, ६, १, १, २, ता  
 १, ७, १, ६, ५, २, १, ७, १८<sup>३</sup>, १०, २,  
 ५, १, १, ३, ५, १, २, १, ३, २, ६, १, ३,  
 ९, १, ३, १, ६, १, १०, १, १७, १, १, ३,  
 १, ८, १, २, ०, ९, १, १<sup>३</sup>, २०, ४, ५,  
 २, १, ४, २, ६, ७, १, १, ५, १०, जै  
 ६, ४, ९, ६, ५, ७, ७, १, १, ३<sup>३</sup>, १, ३, ९<sup>३</sup>,  
 जैउ ३, ६, ६, ५, गो १, २, १८<sup>३</sup>,  
 २०, २, १, ३, १, २, ३, १, ९, ४, १, १<sup>३</sup>,  
 -इवम् ए २, ८, ३, १, १, ४, ९,  
 ८, २, १, ऐआ १, २, ४, २, ४, २,  
 ५, १, ६<sup>३</sup>, सा १, १, १, ५, ४, २, ७,  
 २, ३, ०, ६, सा १, २, ३, ६<sup>३</sup>, ९, २,  
 १, ४, १, ६, १, ७, १, ८, ५, ४, ९, ३, ५,  
 १, २, ०, ४, ३, ४, १, ७, ७, ५, ५, २, २,  
 ६, १, ४, २, ५, १, ८, ३, २, २, ७, ७,  
 ३, ७, ५, २, ४, १, ९, ७, ३, २, १०<sup>३</sup>,  
 १, ६, १, ८, ५, २, ६, १, ७, १८<sup>३</sup>, ८, ७,  
 ३, १, ०, ९, २, ३, ४, १, १, १, ०, ६, ४, १<sup>३</sup>,  
 १, २, ७, २, २, १, १, ३, १, १, ३, २, ६<sup>३</sup>,  
 ४, १, ६, ९, ३<sup>३</sup>, ७, २, २, ३, ३, ५, ३,  
 ६, ७, ७, १, ९, १, १, १, ५, ३, ६, १, ८,  
 ६, ४, २, १, १, १, ३, ३, १, ५, १, १, ६<sup>३</sup>,  
 २, ३, ४, २, ४, ७, १, ९, २, २, ७, १, ७,  
 १, ३, १, १, ३, २, सा १, १, ४, १, ५<sup>३</sup>,  
 २, ३, ६, ३, ७, २, २, १, ७, ०<sup>३</sup>, २, २,  
 तै १, १, ५, ५<sup>३</sup>, ६, ६, १, ०, ३, ५, ३,  
 ८, २, ३, ६, ४, २, १, २, ४, २, ५, ७,  
 १, ७, ५, ४, ३<sup>३</sup>, ३, ८, ३, १<sup>३</sup>, ९, ३,

४<sup>३</sup>, २०, ४, ५, २, २, २, २, ३, १, ९,  
 ४, ४, ८, ५, ३, ८, २, १, ३, १, ३<sup>३</sup>,  
 १, ७, १, २०, १<sup>३</sup>, २, १, १<sup>३</sup>, २, २, २,  
 तैआ ३, १, ०, २, ६, ५, ३, १, ०, १, ५,  
 ता १, ८, २, १, ३, ३, १, १, १, ६, १, २,  
 ४, सा ३, ९, ८, जै ६, ८, १, ९, ३, ७,  
 ५०, ६, ४, १, १, ८, १, ३, ६<sup>३</sup>, १, ३, ९<sup>३</sup>,  
 गो १, २, १, ८<sup>३</sup>, २, १, २, ३, ९, १, ९,  
 -इवष्य ऐ ३, ४, ९, सा २, १, ४,  
 २, ४<sup>३</sup>, ४, ३, ४, ७, ६, २, ३, १, ५, ३,  
 ३, २, २, ४, ४, ७<sup>३</sup>, ७, ५, २, ३, ३, सा  
 १, ०, ६, ४, १<sup>३</sup>, १, १, २, ५, २, ३, १, २,  
 ८, १, ४, १, ३, १, १, ३, २, ९, ३, ५,  
 ४, २, ६, १, २<sup>३</sup>, २, २, १, ४, १, ६, १, ८,  
 १, ९, ५, ४, ३, १, १, २, ४<sup>३</sup>, २, २,  
 ३, ३, ७, ५, ६, ४, २, ६, १, ४, २, १, ५,  
 १, ७, ३, ४, ५, २, २, १, ०<sup>३</sup>, ३, ८<sup>३</sup>,  
 १, ३, १, १, २, ३, २, ४, २, ५, २, २०,  
 ५, ५, १, ६, का १, १, ४, २, ३, तै  
 १, १, ५, ४, ९, ९, ५, ५, ८, १, २, ७, ७,  
 १, ३, ८, २, ४<sup>३</sup>, ४, २, ६, १, ८, ८, १,  
 ९, २, ४, १, ४, ६<sup>३</sup>, १, १, १, १, १, २,  
 २०, ३, ९, २, ४, ४, ४, ८, ५, ५<sup>३</sup>,  
 १, १, २, १, २, १, १, ३, २, ३, २, ३, १<sup>३</sup>,  
 २<sup>३</sup>, तैआ ४, ३, १, ५, ३, ५, ता १,  
 ६, १, ७, २, १, ४, २, ४<sup>३</sup>, ९, १, १, जैआ  
 १, ९, ८, जै १, ८, ६<sup>३</sup>, जैउ ३, ६, ६, ५,  
 गो १, २, १, ८, -इवा सा ५, ५, ४,  
 ३, ५<sup>३</sup>, १, ३, २, ५<sup>३</sup>, तै २, ६,  
 १, १, ४, तैआ ४, ५, ४, ५, ४, ८<sup>३</sup>,  
 -इवा ऐ ४, ६, ५, १<sup>३</sup>, ६, ३, ३, ८,  
 १, १, ऐआ २, ६, १, सा ५, १, ४,  
 ६, १, ५, ५, २, ७, २, ४, ९, ४, ३, १, ७,  
 तै १, ७, ९, १, ६, २, ८, ७, १, ९,  
 ९, ३, ८, २, १, १, तैआ ३, १, २, ५,  
 ता २, ४, १, २<sup>३</sup>, म १, ३, १, ३, जै  
 १, ३, गो २, ५, २, ६, १, ३, -इवा  
 जै २, ८, -इवा ऐ ३, ५, ५, १, ८,  
 २, ३, सा २, २, ३, सा ५, १, ४, ५,  
 ५, २, १, २, ७, ४, ३, १, ४<sup>३</sup>, १, ३, ५, ४,  
 १, २, १, ३, तै १, ३, ५, २, ६, ९, ३,

१, २, १० तैआ १, ३, १, १, ६, ५,  
 २, ता २, ५, १, ०, २, २, गो २, ६,  
 १, -इवानाम् ऐ ५, १, ८, १, १<sup>३</sup>,  
 तै २, ७, ५, ३, ता ६, ३, १, ५, ५  
 ५, १०, जै १, ६, १, -इवाय सा  
 २, ५, ३, १, १, ६, ३, १, २, २,  
 ६, ३, ८<sup>३</sup>, १, ३, २, ६, ८, ८, १,  
 ४, १, १, ४, १, ५, ५, २, १, २, का १,  
 ६, २, ६, तै ३, ९, ४, ८, १, ६, १,  
 -इवास तै १, ४, २, २, १, -इवसा  
 ६, ३, २, २, ४, ४, २, १, ३, २, २, १,  
 ५, २, १, ०, तै ३, ८, ७, ३<sup>३</sup>, १, ३, २,  
 २, ३, १, ९, १, ०, १, जै ६, गो १, २,  
 १, ८, -इवम ऐ ८, २, १, ८, २, २, सा ६,  
 ३, २, ७, ४, ४, ७, १, २, ८, १,  
 १, ४, १, ३, २, ३, १, २, ७, ५, का  
 १, १, ४, १, ८, तै ३, ८, ५, १, २, ४,  
 २, २, १, ९, २, ०, २, ना ८, ८, ४, जै  
 ६, ५, -इवमि तै २, ६, १, ३, ३, -इवउ  
 साआ १, २, १, सा १, २, ८, ३, २, ३,  
 तै २, ४, ४, ८, ७, ७, ५, ८, ६, ६,  
 ५, ६, ७, ७, १, म २, १, ८, २, ३,  
 सा १, ८, १, ५, -इव ऐ ४, २, ७,  
 ८, २, ३, तै २, ५, ४, १, ५, १, ३,  
 ८, ६, १, ७, ७, ९, ८, ३, १, १, १, ०,  
 २, १, ०, ७, १, ०, २, -इवो जै २, ७  
 अश्व कर्ण- जीं जै १, ५०  
 अश्व क्राता- ०न्ते तैआ १, ०, १, ८  
 अश्व-चरित्त- तामि तै ३, ८, ८,  
 १<sup>३</sup>, २<sup>३</sup>, ३  
 अश्व जिक्- व तै २, ४, ३, २, ३,  
 ७, १, ४, ५  
 अश्व तरु- २ ऐउ, ४, ७, सा १, २, ४,  
 १, १, ७, १, ५, ता १, ६, १, १, ०, जै  
 १, ३, ३, २, १, १, तैआ ३, १, २, ५,  
 १, -इव तै १, ८, ६, ४, सा १, २,  
 ७, ३, २, १, ता १, ८, १, ६, -इव  
 जै २, ७  
 अश्व तरी- १- ति ता ६, १, ५,  
 तैउ १, १, ४, ४, -१- ति जै १, ६, ८,  
 -१- ति ता १, ८, १, ६

अश्वतर गर्दभ- -मौ तैआ ३,  
 १०,३  
 अश्वतरी गम- -भं प ५,७  
 अश्वतरी-राध- -ध ऐ ६ २५,  
 ७,१८, गो २,६,७  
 अश्व ख्य(र/स्य)- -स्य ऐ ७,३२,  
 ८,१६, श १२,५,१,९, तै १,  
 २,१,८, -यम् श ११,५,१,१३,  
 -स्यस्य श ११,५, १,१४, १३,  
 ८,१,१६, तै १, १, ३,९, ३,८,  
 १२,२, -धाव तै १, २, १, ७,  
 ८,१६, -थे वा छ, ३, ३,६, ५,  
 २,१,१७,३,५,१४, १३, ८,३,१,  
 तै १,१,३,९,२, १,५, ३,८,१२,  
 ३, गो १,२,१५  
 अश्वत्थ ख- -म् ऐ ३,४,५,५,  
 १, वा १३, ३, १, १, तै १,१,  
 ३,५,४, ३,८,१२,२, ता २१,  
 ४,२  
 अश्व द्वाद(श→)शा- -शा ता१७,  
 ११,२  
 अश्व नाम्- -मानि तै ३, ८,१७,१  
 अश्व प- -मू तै ३,४,९,१  
 अश्व पति- -ति श १०, ६,१,२,  
 -सिम् श १०,६,१,२  
 अश्व पशु- -शुम् तै ३, २, २,१,  
 -चां तै ३,२,२,१  
 अश्व प्रणीत- -त श ७,३,२,४<sup>६</sup>  
 अश्व मित्र- -त्र व ३, -त्रात् व ३  
 अश्व मेधु- -ध श ६, ६, २, १,  
 ९,४,२,१८, १०,१,५, ३,३, ३,  
 ६,५, ८, ११, २, ५, १<sup>३</sup>, ४ १३,  
 १, २, ३, ३,६, ६, ३, २, १,१,  
 २,१<sup>३</sup>,१३,१४, १६,९,२ १०,२  
 ११,२, ३,१,४, ३,६<sup>३</sup>,४,३,४,१,  
 २,५,६,१०<sup>३</sup>, १५<sup>३</sup>,२,२, १७,४,  
 ११,५,१,४,५,९,१५<sup>३</sup>, ३,९,११  
 तै ३,८,१,२,३,३,४, १४, १,  
 ९,४,५,७,१,३,२२, २, ता २१,  
 ४३, गो १,५,७ -घम् श १०,

६,५,७, ११,२,५ १,४<sup>३</sup>,५<sup>३</sup>, १३,  
 १,३,२,४,१, ८,१, २,१,१,५,१,  
 ४,१,१, तै ३, ८, ६, ३, ८,२,  
 ११,१,१४,१, १५,१,९, १,१,२,  
 ३,१३,१, -घस्य श १०, ६, ५  
 ५,१३,१,८,१, २, २, १३, ४,१,  
 १५<sup>३</sup>,२,१७<sup>३</sup>, ५, १,९, ७, १,७,  
 तै ३,८,६,५, १,९,१,९, २,१,२,  
 ३, ता २१,४, १३<sup>३</sup>, -घात् गो  
 १, ५,७, -थे वा १३, १,२,९<sup>३</sup>,  
 २,३,१<sup>३</sup>,११,१<sup>३</sup>,३,३, १०<sup>३</sup>,४,५,  
 ५,४,४,१, १२,१२, ५, १, १०,  
 १४,२,९, २२,४, १५, तै ३, ८,  
 २१,४<sup>३</sup>, २२,१<sup>३</sup>, ९, ६, ४, १०,  
 १<sup>३</sup>, १७,५, २१,३, ३, व छ, ३,  
 -धेन श ११, २,५, ५,८, ३,५,  
 १३,१,२,९,५,१,६,३<sup>३</sup>, ७,१, २,  
 ६,३,९, ९,१,१,१<sup>३</sup>,४, १,१,५,४,  
 १,६,१६, तै ३, ८, ४,२, ९, ४,  
 १०,१,१६,१,१८,६, ९, ४,६,५,  
 १,६, १,७,१, ८, १<sup>३</sup>,८,३,९,३<sup>३</sup>,  
 १४,१,४,१६,३,२०,३,२,२,३,  
 ४, ता २१,४,२<sup>३</sup>, गो १, ५, ८,  
 -थे वा १३,५,४,३  
 अश्वमेध ख- -म् श १०,६,५,७  
 अश्वमेध वाजिन्- -जिन श  
 १४,६,३,२<sup>३</sup>, -जिनम् तै ३, ८,  
 ७,३, -जी श १३, १,२,३, तै  
 ३,८,३, ५ २०, ५  
 अश्व मेधिन्(धन्नि)- -धी तै  
 ३,८,२०,३ ता २१,४,३  
 अश्व युज्- -युग्म्याम् तै ३ १,२,  
 ११,५,१३<sup>३</sup>, -युजा तै ३,१,२,  
 १०, -युजो तै १,५,२,९  
 अश्व रथु- -थ ऐ ७, १९ ऐवा  
 ३,१,१, शाआ ७,२,४, श ५,२,  
 ४,९, जै १३४, -धा तां १६ १३,  
 १०, जै २०५, -धेन ऐ छ,९  
 अश्व रूप- -पाणि तै ३ ८, ८,४,  
 १७४

अश्व ल- -ल श, १४,६,१,४<sup>३</sup>,१२  
 अश्व-वत्(सुप)- -व ऐ ५, १<sup>३</sup>,  
 १२,२०, तै ३,१,१,८, ७, १,९,  
 ता १२,४,१५, गो २,६,११  
 अश्व बाल- -ला श ३,८,१,१७,  
 जै १५०  
 अश्व वृष- -व श १४,४,२,८  
 अश्व वरु- -कानि श ६,५,३,११,  
 -केन तैआ ५, ३,५, -कै श  
 ६,५,३,९  
 अश्व वल- -मू तै १३,४,३,५  
 अश्व शक्र- -क श १, २,२,१०,  
 का २, २, १, ७, -केन श १३,  
 ३,४,४, तै ३,१,११,४  
 अश्वशप मातृ- -म् श १, २,  
 २,१०, का २,३,१,७  
 अश्व शीर्ष- -मू जै १८६  
 अश्व सनि- -नि श छ,४,३, ११,  
 ता १,६,४  
 अश्व साव- -मू तै ३,४,७,१  
 अश्व सूक- -मू ता १९, ४, ९,  
 जैआ १,१२२  
 अश्व सुक्ति- -क्ति ता१२ ४,१०  
 अश्व स्तोमीय,धा- -यम् श १३,३,  
 ६,१<sup>३</sup>,२,३<sup>३</sup>,४<sup>३</sup>, तै ३,९,१२,१<sup>३</sup>,  
 ३<sup>३</sup>, -या श १३,३,६,५  
 अथा(श्वऽअ)भि धानी- नी श  
 ६,३,१,२,७, -नीम् श १३,१,  
 २,१, -नीभि श ६,३,१,२६  
 अथामिधानी क्त(त→)त- -ता  
 श ६,३,१,२,७  
 अथाभिधान्य(नीऽअ)पि हित  
 -नेन ऐ ६,३५  
 ?अथाभिधान्य(नीऽअ)भि हित,  
 तां- -तम् जै १३६, ताम् जै १३६.  
 अथा(←व)मध- -घा शां२६,११  
 अथायत्(श्वन्वयच्)- -यन्त ऐआ  
 ५,१,६, तै २,५,८,१२  
 अथावत्(धन्वयच्)- -वत् शां  
 २२,३,२३,३<sup>३</sup>

† ' angebundenen ' C, ' अपिहित ' वा स्यात् । छ ऐ ६,३५. इ. भाष्यमपि ।



१शुक्रवावती- नी ते २,८,९,९  
 २अश्विनी- मू ते ३,८,४,८  
 भद्रिपुत्र(-भ+दृशि)- अश्विना वा  
 ४,१,५, १०, ५, ५, ४,२५, १४,  
 २,३, २०, ते २, ४, ३, १३, ५,  
 ४,५,६,१०,२, १३, ३,०,१२, १,  
 ३,०,१,१, तीआ ४, ९,२, ५,  
 ८, २, -अश्विना ऐ १, २१,  
 २२, ४,११, ५, १२, २०, ७,९,  
 ऐआ १,१, ४, शां ८, ५, ९,६,  
 १४,५, १८,५, २६, १५, वा ७,  
 २,३,८, १४,१,३,३,२, १,१९,  
 २,१६, ते १, ४,२,१, ८, ६,१,  
 २,४,३,०,४,४,६, ६,२,१,३,  
 ४,०, १०, ३, ८,०,८, ८,०,९,  
 तीआ १,१०,२,४, ४, ८,४,९,०,  
 ३,४,२, ३,५, ८,१, म १, ७,५,  
 -अश्विना ऐ १,२, शांआ १२, २,  
 म ८,२,१,४, ५,६, ७,१०,  
 २, १, ८, १२, ८,१,३, १४,२,  
 ०, २५, ५,५, १०, ते १, ४,२,  
 १, २,४,३,१३, ५,४,६, ६, ३,  
 १,४,१,४, ६, १०,५, ११,१,  
 ३, ४, ५, ६, ७, ८, १०, १२,  
 १,२,४, १३, १, १४, १, २,  
 ३, ४,६,१५, २, ८,६,४, ७,७,  
 १,०,३,६,१३,१,०,१,०,५, तीआ  
 ११०,१,२, ३,३,१, ५, ८,१,२,  
 -अश्विनी ऐ १ २१, २२, २ १८,  
 २५, ८,७, शा ६,१४,८,७, वा  
 १,१ २ १०, २, ६,१, ४,४, ३,  
 ५,४,४, ६,१,४, ७,१,१, ४, ३,  
 ९,४, ३, ५, २,२, १३ ४,१७,  
 ६ ३, १, ३८, ४, १, ८, २, २,  
 ३, ९,३,४,१७, १४,१, १,२०,  
 २,७,२,१,६, का २, १,२,१३,  
 २,१, १, २,३, ते १, ५, १,५,  
 ८,३,३, २,६, ५, २,३, ११,२,  
 ३,२,२,१, ४,५,६,३, ८,१,५,१,  
 ८,३,२ तीआ १,२,७, ३, १०,

१, ४,२, १, ८,१, ५,२, ५,७,१,  
 तां १,८,१,१४,६,१०, जे १३९,  
 जंआ १,१०४,आ १,१०२,१७४,  
 २८७,३०४,३०५, ३०६, २,१६,  
 ५,६, म १,६,१८, गो २, १,२,  
 -अश्विनी ऐ १, १८, ऐआ १,१,  
 ४, ते २, ८, ३,७, ६,१२, २,  
 -अश्विनी ते २, ७, १६, ४, तां  
 १,७, ७, -अश्विनी ऐ १, १८,  
 २१, २, १५, २५, ३,४,४,८,  
 ९, ५,१, ७, १६, ८,१२,१७,  
 शां ८,७, १८,१, वा १, १,२,  
 १७, २,४,४, ३, ५,४, ३, ४,१,  
 ५,८,१३,१६, १९, ५, ३,१,८,  
 ५, ४, १, ११, १५, २५, ८, २,  
 १,३,५,६,७,१०, ११,१२, १५,  
 २,२,३, १२,७,१,११,१४, २,३,  
 ४,३,१,३,८, १, ३,४, २,२२,३,  
 २,९,१,१३,१४, १४, १,४,१२,  
 २,१,११,१२,१३,१९,२, १६,  
 २०, २५,४३, ५,५, २२,७,३,  
 २८, ४,२०, २१, वा २, १, २,  
 १३, २,२, ३, ते १, ५, ११,२,  
 ७,३,५,८,५,६, २,६, ३,१, १२,  
 २,३, १,२, १०, ५,१३, २,२,१,  
 ४,६,६, ३, ८,१, ९,१, ८,३, २,  
 तीआ २,१९,१,३,१३,२,५,१,६,  
 २,५,७,१,३,५,८,१,२,१०,४०,  
 १,तां ९,१,३६, जे १७६,१८६,  
 जेठ १,१८,३,९, म १,१,१२,  
 ४,७,८,५,९,२,४,१४, गो २,२,  
 ६,५,६,१०, -अश्विना ऐ ७,९,  
 वा १,६,२,४, ४,१ ५, १७, ५,  
 ५,४, १५, २०, २४, ७, २, २,  
 १२, ८,२,२,३,७,८, १२, ७,३,  
 ६, १४ १,१,१,२,१, ११, ५,५,  
 १६-१९,२२, ७,३, २८, ते १,  
 ५,११,३, ८,३,३,४,५,४, २, ६,  
 १,१,३,४,४,६, ११, ४,९, १२,  
 ३,४,१४,४, ५, १५ १,२, ३,

१,२,११, ५, १३, तीआ ४, ८,  
 २,३, ७,७,३, ६,५, ६, ९,२, वा  
 १,८, १५, गो २, ५, १०, -अ  
 गा १,८,१५.  
 भद्रिपुत्र- नी ते ३,५,१०,१,  
 -अश्विनी ऐ १०,४,३,१५.  
 भद्रिपुत्र- मू वा १४, ५, ५, १७,  
 -अश्विनी जे १८२  
 भ-अ(गुड-)-हान- न जे १००,  
 -ना तां ५,७,५, जे १००  
 भयना- रां शां ७४,५.  
 शुभ-पाठ,वा(४/वाह)- षट् वा १,१,१,  
 ७, जे ९५, जेठ ३,७,४,१, -अ  
 १८, ३, ते २,४,३,८,७,१,८,  
 ३,१,८,५,८,६,८, जे ९५,१६४,  
 -अश्विनी जे ९५, -वा वा ६,५,३,  
 १,४,७,८,०, २०,३३, ३४,३६,  
 ३८,३९,५,१,६,७, ३५,८,५,४,  
 १,२,३, १०,४,३,१४, ५,५,१०,  
 -अश्विनी वा ६,१,१,५,३, १,४,  
 ३, ७,४,२, ३२,३३, ३४, -अश्विनी  
 ते ३,१,२,२, जेठ ३, ७, ४,१,  
 -अश्विनी वा ७, ५, १,६,७, ८, ५,  
 ४,१,२,३  
 शुभ वा(४-)-वा- वा ते १, ५,१,  
 ४, २,८, ३,१,२,३,४, -अश्विनी  
 ते १,५,२,३, -अश्विनी ते ३,१,  
 ५,४,५,  
 अष्टम- षट् शां ९,२, वा १२, २,  
 २,१६, तीआ १,७,६, प ४, ४,  
 गो १, ४, २४, -अश्विनी ऐ १,  
 १२, शां ६, ९, -अश्विनी ऐ १,  
 १२, ३, २,८, शांआ १२,८, वा  
 ६, ३,३, ३, ते १,५,१२,४,  
 जे ७४,१६०, जेठ १,४,३,  
 २, तां १०,५,९, १२,१३,२९,  
 १९,५,४,६,१, -अश्विनी षट्  
 शां २३,१, -अश्विनी तां ३, ८,  
 १, -अश्विनी षट् अश्विनी तां ३,८,  
 २, -अश्विनी वा ९,२, २, ८ १०,

† अश्विनी राशि इत्ययमाह सा = ३१, १०३, ४

४,२,२०, -ष्टामुः-ष्टामु वा १३,  
 ५,१,१, -ष्टौ ऐ १, १०, १३;  
 २८, २९; २, १७, १८, ३७, ३,  
 २०, ४, २३, ऐआ १, ३, ४, २,  
 ३, ६, ५, २, ०, शा ३, ८, ५, १,  
 ५, ८, ९, ०, ४, १२, ६, १४, ३,  
 १७, ३, १८, १०, १९, ४, ५, २७,  
 ३, ३०, ७, शा १, ३, ३, ७, ९,  
 ११ १४, ३, ४, १, १, ४, ७, ८, ४,  
 ५, ७, ३, ६, १, ३, ६, ३, ६, १८,  
 १९, २, ३, ३५, ३, १, ४, ४, ५, १,  
 १२, ७, १, १, ३, २, १, १६, ८,  
 २, ३, १४, ५, ३, ७, २, ३, ७, १२,  
 २४, ९, २, ३, ६, ३, ३, ६, ४, ३, ६,  
 ७, १४, ५, १, ४, ४, ११, ३, ९, १०,  
 ४, १, १६, २, ९, ३०, ०, ४, २५,  
 ४, ३, ८, १८, २०, २१, ११, ४, १,  
 ४, १०, ११, १६, ६, ३, ५, १२,  
 २, २, १, ४, १, १, ३, २, ५, ८, १३,  
 ६, ०, ७, १४, ६, २, १, ९, १, ३,  
 २८, ८, १५, १-३, का १, १,  
 ४, १४, ६, १, १०, तै १, १, ५, ३,  
 ५, १०, ४, ६, १, ११, ३, ३, २, ७,  
 ३, ३, ३, १, २, ६, २, ७, ४, ५, ३,  
 ५, ३, १, तैआ १, ७, ६, १, १, १२,  
 ४, १३, ०, १०, १, ३, ता ६, २,  
 ५, १०, ४, ५, ११, ५, ८, १०, १३,  
 २९, १८, ३, ०, १९, १, ४, २४,  
 १२, ६, ४ ७, ६, वा ३, जै ७४,  
 ८९, १३३, १३९, १६९, जैउ १,  
 १, १, ८, ६, ६, ७, १, २, ३, ४, १०,  
 २, २ ११, १, ११, १६, ३, ०, वा  
 १, ५, ०, २, १, १, गो १, ३, ८,  
 १०, ४, २४, ५, ३, ५, ०३, २,  
 १, १, १, ०, ३, २, १३, -ष्टीऽष्टौ  
 ऐ १, १२, ऐआ १, ३, ७, शा  
 ४, १, १, १४

अष्ट, अष्टा-अष्टन्

अष्ट क का- क ऐ ७, १७, जै  
 १४५, -का वा ६, ०, ०, २, ३, ४,  
 ०५ ३०, ६, ०, १०, तै ३, १, १,

१९, जै १४५, गो १, ५, २३, -का तै  
 १, ५, १२, २, ५, ३, १, -काम् वा ६,  
 २, २, २५, गो १, १, ३९, -काम्  
 वा ६, २, ०, ०, २, ४, २५

अष्ट त्रिशत्- त्र वा २, ५, ७

अष्ट त्व- म् ऐ १, ११

अष्ट-धा जै १६०

अष्टधा-विहित्, त्ता- -त शां ६,  
 ९, -ता वा ६, ३, १, ३, -ताम्  
 वा ६, २, ३, १

अष्ट-नामन्- -मा शां ६, ९

अष्ट निषन्- -म् जैआ ३, १, आ  
 २, १, ६, १८, ८.

अष्ट पत्(←पति)- त् तैआ १,  
 १३, १

अष्ट पत्नी- म् तैआ १, १३, १

अष्ट पुत्र, ना- -त्रम् तैआ १, १३, १,  
 -त्राम् तैआ १, १३, १

अष्ट-पुरप- -पस्व तैआ १, ८, ८,  
 १५, १, १८, १

अष्ट मु- म वा १२, ८, वा ११,

४, १, १०, तैआ १, ७, १, ९, १,  
 -मम् ऐ ५, १८, शा ६, ९,

दृष्ट, ७, वा ४, ५, ९, ७, ११, ४, १,  
 ११, १३, ७, १, १०, तै २, ३, ४,

५, २, ता १४, ७, ८, ८, १, १४, ७,  
 १, गो १, ३, १०, -मस्व ऐ ५,

१८, १९, वा २६, १२, ता  
 १४, ७, १, -मा तै ३, ११, २, ३,

-मास्व वा ६, ९, -मानि वा  
 २३, ४, वा ८, ३, ६, १०, १, ३,

९, -मे ऐ ५ १८, १९, तै १,  
 ८, १, २, तैआ ७ १२, २, ता १,

४, ९ १५ ३, ७, ५ ता १४, ९,  
 २०, १०, २, जैउ ४ ६, ३, ६,

-मैन् ता १४, ७, २ ८ ६, १४,  
 २, ७, वा ३, २ ५, -मैषु तै ३,  
 ११, ०,

अष्टमी- मी ऐआ १, ५, ०, वा  
 ८, ५ २, ७ १०, ११, ०, ७, ६, १४,  
 ५, २, ४, ५, -मीम् ऐआ १, ८,

२, ७, २, ४, वा १, ४, १, ३, ६,  
 अष्ट-योनि- -नि तैआ १, १३, १  
 अष्ट योनी- म् तैआ १,  
 १३, १

अष्ट रात्र- त्रे ता २२, ११, ४,  
 -त्रेण तां २२, ११, ६, ता, २,  
 ५, ६

अष्ट रात्रो( त्रऽउ- )पोषित- -त  
 ता २, ७, ४, ३, ३, ३, ७, ९

अष्ट(ष्टऽङ्)पु- -चं ता १०,  
 १, ७, -चंम् ऐ ७, ४, वा १९,

८, -चांम् गो १, १, ५, -चांनि  
 गो २, ६, १, -चं शा २, ५, २, ९,

-चंन शा २, ५, २, ९

अष्ट शत- म् प ५, १  
 अष्ट सहस्र- म् प ५, १, ता ३,  
 १, १२

अष्ट स्त(न→)ना- -म् वा ६, ५,  
 २, १९

अष्ट होत्र- -ता तैआ ३, ७, ३  
 अष्ट कपाल- -ल ऐ १, १, वा  
 १८, १४, वा १, ६, २, ५, २, ५,

४, ३, ५, ५, २, ३, ५, ४, १, १, ३,  
 ५ १, १, ८, २, ६, का १, ४,

३, ६, ८, ५, ३, ३, ५, तै १, १,  
 ६, ३, ३, ९, ६, ४, १, ७, ४, वा २१,

१०, २३, २७, १४, १, ४, -लम्  
 ऐ २, २३, ७, ६, ७, ८, ९, वां

४, २, ३, १९, १, वा २, २, १,  
 २२, ५, ३, २, ७, ०, ३, २, १, १,

३, ०, ३, ४, ५, ६, १६, २, ९, ११, १,  
 ४, ०, ५, ४, ३, ५, १२, ४, ३, ५,

४ १-१, वा ३, २, १, १३, ५,  
 २ २, तै १, ४, ४, १०, ६, १, १,

८, ६, १ २ ७, ३, ४, ८, ५, १, ३,  
 १, ४, १ १० ५, ८, २, ७, ४, ७, ३,

५ ८, १२, १ ९, १ ७, १, १०, २,  
 २-८, ४, २ ६, जै १६४, गो २,

१, ९, १३ १, -ला वा २२,  
 १, १७ का ३, २, १, ११, -लान्

तै १, ५, ११, ३, ता २१, १४, १३,

-लेन श ५, २, ३, ४, ५, १, ३, तै  
१, ५, ११, ३; ता ५, १०, ९, २५,  
१३, २, ४.

अष्टा(ष्टअ)-क्षर, रा- र जैठ ३,  
७, १, ९, -रम् ऐ ३, १२, शा  
१४, २, शा. १४, ८, १५, १, २, ३,  
तै ३, १०, ९, १३, १४, तां ८,  
७, १, गो २, ३, १०; -रा ऐ  
१, १, २, १७, ३, १२, २८, शां  
९, २, १९, ४, २७, ३, श १, ४,  
१, ३६, ७, ३, २३, ९, १, १७, २,  
१, ४, १४, २, १, १७, ३, ६, ४, २०,  
२७, ७, १, २८, ४, १, १, ८, १४,  
३, २, ७, ५, २, १, ५, ३, ५, ६, १,  
३, ६, १९, ३, १, २, १, ५, १, १२,  
७, १, २७, ७, १, १, ३, २, २, १, १६,  
८, २, ३, १४, ५, ३, ७, ६, ३, १२, ९,  
४, ३, ६, १४, ५, १, ५, १, २, ९, १२,  
२, २, १६, १३, ६, २, ६, का १,  
१, ४, १४, २, १, ११, तै १, १, ५,  
३, ६, १, ११, २, ७, ३, ३, ३, ३,  
५, ३, ८, १२, १, ता ६, ३, १३, ८,  
४, १, १५, १, ८, जै १००, १३३,  
१६०, १६९, जैठ १, १, १, ८,  
६, ६, २, २, ५, ४, ३, २, ११, १, ११,  
गो २, ३, १०, -राणि ऐ ६,  
२४, जै २८, १०१, -र जै १०१,  
-रेण ऐ ६, २६, ता ७, ७, १, १५,  
१०, ७, जै ३१, १०५, १०७

अष्टा मृष्टी(त→)ता- म् श ६, ३,  
१, १, ३

अष्टा च(क्ष→)का तैआ १, २, ७, २  
अष्टा चवारिंश( त + षट् )- श  
ष्ठा २६, ७, श ८, ४, १, २५,  
९, ३, ३, ५, ता ३, १२, २,  
१३, २, १५, १, १३, ६, ७, जै  
१५३, -नाम् श २६, ७, ता  
२१, ७, १, ८, १, २५, १, १, २, १,  
जै १५३, -शम् श ३, १२, ३,  
-शा ए४, १२, श १३, ५, ४, १०,  
ता २१ ६, १, -शम् श ९, ३, ३, ५

अष्टा-चत्वारिंशत्- न् श ६, २,  
२, ३२; ३३, ९, ३, ३, १९; -तम्  
श. १३, १, ३, ८; ६, २, ५, तै. ३,  
८, ८, ४, जैठ. ४, २, ८, प ४, ३.

अष्टा-चत्वारिंशदक्ष( -र→ ) रा-  
-रा श ६, २, २, ३२, ३३, १३, १,  
३, ८, ६, २, ५, तै ३, ८, ८, ४, जैठ  
४, २, ८

अष्टा चत्वारिंशद्-वर्ष- म् गो  
१, २, ५

अष्टा चत्वारिंशद्वर्ष सहस्र -घाणि  
गो १, २, ८.

अष्टा-तय- -याणि ऐ ८, ५

अष्टा-त्रिंशत्( त्र + षट् )- म् श १०,  
४, ३, १८

अष्टात्रिंशत्- न् ता २४, ८, ७

अष्टा-दश- -त्वा ता ८, ९, २१,  
जै ७२, -ष्टे ता ८, ९, २०,  
२२, जै ७२, जैआ १, ३, ४३

अष्टा दशन्- दश ऐ ४, १६, शा  
९, २, २७, ३, श ८, ४, १, ८,  
२७, २८, १०, ४, २, १५, ३, १७,  
तै ३, ११, १०, ७, ता २५, ४, १,  
-शड श एआ १, ३, ७.

अष्टा दश( त्र + षट् )- -श श  
८, ४, १, १३, २८, तै ३, ९, १, २,  
-शम् जै १२९, -शा तै ३, ११,  
२, ३, -शान् गो १, १, ५, -शेषु तै  
३, ११, ७, ३, -शौ ता १६, १५, ३  
अष्टा-दशी- शी गो १, ५, २४  
अष्टादश रात्र- जण ता २३,  
१३, २

अष्टा दशिन( श + षट् )- शिन  
तै ३, ९, ११, २, गो १, १, ८,  
-शिशि- तै ३, ९, १, १

अष्टा नवति- तै श १०, २,  
३, ११.

अष्टा पञ्चाशत्- न् श ६, २, २,  
३१, ३६, ३७, -ति श ६, २, २,  
३६, ३७

अष्टा पदी( ष + पाद् )- -दी श १८,

१२; तै. २, ४, ६, ११, तैआ १,  
९, ४, -दीम् एआ. २, ३, ६, श  
४, ५, २, १२; -ष्टे श ५, ५, २, ८

अष्टा-ष्ट- -ष्ट गो २, ५, ९.

अष्टा( -ष्टअ )-रति- -रति: शां १०,  
१, -रिम् श ३, ६, ४, २०.

अष्टा विंश( न्त + षट् )- -श तै १,  
५, ३, ४, -शा तै ३, ११, २, ४,  
-शे तां २५, १, १, २, १, -शेषु  
तै ३, ११, २, ४.

अष्टा-विंशति- -ति श १०, २, ३,  
११, ता २३, २४, १, गो १, ५, ५

अष्टा विंशति-शत- म् ता १८,  
३, २

अष्टा-विंशति-शत-मान- -नानि  
ता १८, ३, २, -ने तां १८,  
३, २

अष्टाविंशत्यक्ष( र → ) रा- शा  
२६, १, -शपे जै ८९

अष्टा विंशत्( श + षट् )- -शौ  
शा २६, १

अष्टा शत- म् श १०, ४, २, २३,  
२४

अष्टा शत, फा- फ श ६, २, २,  
१५, -फा तै ३, ३, ५, ५, -फा  
तै १, २, १, २६, ता ३, ८, २,  
१५, १, ८, १९, ५, ४, २३, २४, १,  
२४, ८, २, जैठ १, १, १, ८, ३, २,  
४, ११, १, ११, २, २, -फाम् ता  
७, १, १, ता १५, १०, ७, जै ३१,  
१०५, १०७, -फषु जै ३१

अष्टा( षट्अ )-शौति सहस्र- खाणि  
ऐ ८, २२

अष्टा( -ष्टअ )-श्रि- श्रि ऐ. २, १,  
शा १०, १, श ३, ६, ४, २७,  
७, १, २८, ५, २, १, ५

अष्टा सप्तति- म् ऐ ८, २३, श  
१३, ५, ४, ११

अष्टे( षट् )- ष ता १३, ५, २१  
अष्टे( षट् )- ष( √ १ अम् )- -म्  
शा २२, ८

अष्टि(√१अम्)- ष्टी श्वाभा १,  
 ४<sup>३</sup>, ३, ८<sup>१</sup>, ६, १५, ९, ४<sup>३</sup>, १७,  
 ३<sup>३</sup>, १९, ५<sup>३</sup>, २२, ८<sup>३</sup>, २६, ३, ३०,  
 ७<sup>३</sup>, -प्ल्ये शा १०, १

अष्ट्या-म् तै २, ८, ५, ४, तैआ ६,  
 ६, २

अष्टी-वृत्- -वता तां ६, ७, २३,  
 -वतो ता १७, ५, ६, -वद्व्याम  
 तै ३, ७, १२, २, तैआ २, ३, १,  
 -वन्वा ए २, ६, -वन्तौ श  
 ११, २, ६, ९

अष्टीयद् दण्ड- म्वा१३, ८, ३, ११  
 √१अम्, अस्ति श १, १, २१, २,  
 १, १२<sup>३</sup>, ४, २१<sup>३</sup>, ५, ४, ११, ७, ३,  
 १, २, १, ४, २, ७, ३, २, १, ५, २,  
 २८, ३, १, २, २, ३, ४, ३, ४, ४,  
 १, १, १, ७, १८, २, ७, ३, १, ५, ४, ५,  
 ३, ५, ७, २, ५, १, ३, ११, २, १, ८,  
 ५, ५, ३, ४, ५, ६, ७, २, ३, ९, ७, २,  
 १, ७, ४, १, १, ४, ९, १, १, २, ९  
 ४, २, ४, १०, १, ३, ९<sup>३</sup>, ३, ५, १०,  
 ४, २, २, १, १, २, ३, ३, ६, १, ४, ५,  
 ६, १, ३, ५, १, ४, १, ३, १, २, ०,  
 ४, २, ३, का १, १, २, २, २, ४, १०,  
 ३, १, २२, २, ९, ३, १, ४, ३, ५, ५,  
 १, २, ५, २, १, १, १, ४, २, २, १२<sup>३</sup>,  
 ४, १०, तै ३, ७, ५, १०, ४,  
 २, २, १, ७, ५, ६, ६, ९, १, ८, २, ६,  
 ५, ७, ८, ३, १, १, ३, २, ३, ९, ७,  
 ९, ५, १२, ३, १, अस्ति ए १,  
 ३, १०, १७, २, ४०, ४, १, ३, १  
 ४६, ६, १, १, ४<sup>३</sup>, ७, १३, १५, २७  
 एआ ३, २, ४<sup>३</sup>, वा ७, १०  
 १७, १, वा १, १, ४, १८, २, ५, ९,  
 १४, ४, ५, ४, ५, १, २२, ६, ३, ०, ३  
 ४, १९, ७, २, ११, ३, २, ५, ४, २, १,  
 ८, २, १, ५, १६, १, ३, १, ९, २, १,  
 २, १०, २, ४, ३, ३, ४, ३, ७, ४, ४  
 ५, १, १६, ६, ७, १, ४, ३, ३, २, ९,  
 १, ५, २, १, १, ४, २, २, ७, ३, २, २,

४, १६, ५, १, १५, २६, ३, १९, ६,  
 १, ११, ४, १, ४, १६, ७, १, ४, ९, ४,  
 १, १६, २, ४, ४, ४, ७, ५, १, १, ५,  
 ५, ७, २, ६, ८, २०, ५, १, ४, ८<sup>३</sup>, ९,  
 २, १, ६, ३, २, ७, ३, १२, ४, २, ३,  
 ६, ४, ३, ४, ७, १, १, १५, २, २, ३,  
 ८, ७, २, १९, ३, १२, ९, ४, २, २८,  
 ३, १५, ५, १, ४, ०, २, १, ४, १०, २,  
 ४, १, ३, २, १, ३, ४, २, २, १, ६, ३, २,  
 १, १, १, ६, १, १०, ४, २, २, १, २, १५,  
 ५, १, ९, १, ३, ५, १, ६, १, ३, ७, २,  
 १०, ८, ४, १, १, २, ४, १, ३, ५, १, ५,  
 ९, ३, १, ३, १, ३, ४, १, १, ४, ५, २,  
 १०, ६, १, ९, ७, १, १, १, १, ३, ३,  
 २०, २, १, ४, ११, १, ४, ३, १, ४, ६,  
 ८, १, ९, ७, ३, ४, १, ३, २, २, २, ५,  
 ४, १, २, १, ३, ६, ७, ३, १<sup>३</sup>, ८, ११<sup>३</sup>,  
 ७, १, २, ३-३०, २, २, १, ३, ३, १, ३,  
 १, ४, ९, १, १, ७, १, ८, का १, १, २,  
 ६, १, ४, ४, १, ६, २, २, १, ६, ४, ३, ३,  
 १, ५, ४, २, ४, १, ३, ३, ५, १, ३, २,  
 १, १, २, ४, १, ४, ३, २, ०, २, ३, ८, तै  
 १, १, ३, ६, ५, ९, १, २, १, ४, ३,  
 ११, १, ४, २, ४, ७, ४, १, ३, ३, ४,  
 १, ६, ८, २, ७, ५, १०, १०, ९, १, ४,  
 तैआ १, ३, १, २, ५, १<sup>३</sup>, २, ६, ६, २,  
 ६, ०<sup>३</sup>, १, ५, १, ४, ५, ७, ४, २, ७, ५,  
 ४, १०, ८, ६, १, १०, १०, ३<sup>३</sup>,  
 ता ३, १०, २<sup>३</sup>, ८, १, ५, ९, ७, १,  
 १२, १, ३, ३, १, ९, १, २, ३, २, १, १,  
 ९, ७, ३, ४<sup>३</sup>, २, ५, ८, ३, ५, १, ४  
 अठ १, २, १, १, ४, ४, २, ५, २, ४,  
 २, १०, ३, ४, ३, ६, ७, ७, ४, १०,  
 २, ५, जै १, ४, ५, ७, ७, १, ५, ९, ९,  
 १०, ३, १, २, ८, १, ३, २, १, ३, ७, १, ३, ८,  
 १, ४, ८<sup>३</sup>, १, ५, १, १, ६, ०<sup>३</sup>, १, ६, ५, १, ६, ६,  
 १, ६, ८<sup>३</sup>, १, ९, ९<sup>३</sup>, स्त वा २, ४, ४,  
 १, ७, वा १, ३, ४, १०, ता १, ६, ४, १०,  
 जै १, ६, ६<sup>३</sup>, सुप्ति वा १, १, ०, ७,  
 ६, ३, ५, ५, ५, ४, ६, का २

१, २, ८, तै २, ८, ५, ६, ३, ६, १०,  
 ५, ७, ६, २, १, सन्ति ए १, १६  
 ३, २, ५, ३, १<sup>३</sup>, ४, २, ७, ५, ५<sup>३</sup>, ग १,  
 ६, ४, १, ९, ८, २, १, ४, २, ३, १, १, ९<sup>३</sup>,  
 ३, ६, २, २, ५<sup>३</sup>, ४, १, ३, १०, ४, ६,  
 ७, १, ७, ६, ६, १, १, का १, ३, १,  
 १२<sup>३</sup>, तैआ ३, १, २, ७, जै ६, ४,  
 प ३, १, गो १, ५, २, ५, अस्ति, अस्ति  
 ए १, ४<sup>३</sup>, १, ९, २, ५, २, २, २, ३, ८,  
 १, ३, ५, ६, १, ९, ७, ८, १, ६, ८,  
 ८, ९, २, ७<sup>३</sup>, ऐआ २, १, ४<sup>३</sup>, ७,  
 १, ५, २, ३, २, २, वा १, २, ३, २, ७,  
 ५, वा १, १, २, १०, १, २<sup>३</sup>, ४, ४<sup>३</sup>, ५<sup>३</sup>,  
 ७<sup>३</sup>, ८, १०, १, ८, १, ९, २, १, ३, ७,  
 १०, ११, १, ४<sup>३</sup>, १, ५, १, ६<sup>३</sup>, १, ७, १, ८,  
 २, २<sup>३</sup>, २, ७, ४, ६<sup>३</sup>, ७, ५, १, १<sup>३</sup>, ३, १,  
 ६, १, ५, १, ७, १, ९<sup>३</sup>, २, ८<sup>३</sup>, २, १, ५,  
 १, ७, ३, १, ५, ४, २, ३<sup>३</sup>, ४, ७, १, ४<sup>३</sup>,  
 ४, १, ३, २, १<sup>३</sup>, २, १, २, १, ५<sup>३</sup>, ४,  
 ९, १, ५, १, २, ५, ६, ३, ३, ७, ७, ७,  
 ४<sup>३</sup>, ९<sup>३</sup>, १, १<sup>३</sup>, ८, १, ८, ९, ३, १, ९, ९,  
 १, ४<sup>३</sup>, २, १, ७, २, ३, ३, ३, ५, ३, १, ६<sup>३</sup>,  
 २, २, ३, २, ०, ३, ४, ६, १, ०, १, १<sup>३</sup>,  
 १, ४<sup>३</sup>, १, ९<sup>३</sup>, ५, २, ४, ७, ६, २, १, १,  
 ३, १, २, २, ०, ३, १, ५<sup>३</sup>, २, १, ८<sup>३</sup>,  
 १, ५<sup>३</sup>, १, ७<sup>३</sup>, २, ९<sup>३</sup>, २, २, २, ४<sup>३</sup>, ४, १, १<sup>३</sup>,  
 १, ४<sup>३</sup>, १, ६<sup>३</sup>, ३, १, २<sup>३</sup>, ४, २, ७<sup>३</sup>,  
 ३, ८<sup>३</sup>, ४, १, १, ४<sup>३</sup>, २, ५, २, ९<sup>३</sup>, ४, १,  
 ९, १०, १, १, २, ०<sup>३</sup>, २, २<sup>३</sup>, २, १, ४, ५,  
 १, १, ५, २, ७, २, ८, २, २<sup>३</sup>, ३, ३<sup>३</sup>,  
 २, १, १<sup>३</sup>, १, २, १, ३, १, ४<sup>३</sup>, ३, २, ४,  
 २, ५<sup>३</sup>, ४, ४<sup>३</sup>, ८<sup>३</sup>, १, ५<sup>३</sup>, २, ३, ६, १,  
 ४<sup>३</sup>, १, १, १, ४, २, ०, २, २, ५<sup>३</sup>, २, ६,  
 ३, ६, ७, १, १, ४, ७, ९<sup>३</sup>, १, २, २,  
 ३, ९<sup>३</sup>, ४, ६, ८, २, १, ४, ३, २, ०<sup>३</sup>, ३, ३,  
 ९, ३, २, ६, ४, ३, ४<sup>३</sup>, २, ४, ४, १,  
 १, १, १, २, २<sup>३</sup>, २, १, ५, २, १, ३,  
 ३, १, ९, ४, ७, ५, ५, १, ७, २, १, ९,  
 १०, २, १<sup>३</sup>, ०, ९<sup>३</sup>, ३, १०, १, ५<sup>३</sup>,  
 १, ६<sup>३</sup>, १, ७<sup>३</sup>, १, ८, ४, २, ४, ३, १,

१४<sup>१</sup>, १५<sup>१</sup>, १६<sup>१</sup>, १७<sup>१</sup>, १८<sup>१</sup>, १९<sup>१</sup>,  
 २०, २४, २७, ३१, ३३, ३४, १८,  
 ५, १०, ४, १, ६<sup>१</sup>, १४<sup>१</sup>, ३, १२,  
 १८, ३, ६<sup>१</sup>, ५, २२, ५, ३, ९, १०,  
 ४, ९, १०, ११, १२<sup>१</sup>, ३, ४, ६,  
 २, ३, ४, ५, ५, ६, ५, ५, ६, ४, ५, १,  
 ३, ४, ५, ६, ७, ८, ५, ३, ३, १, २५,  
 ३, १०, ३, ४, ५, ६<sup>१</sup>, १०<sup>१</sup>, ११<sup>१</sup>, ५,  
 ३<sup>१</sup>, १६<sup>१</sup>, १८<sup>१</sup>, २०, २१, २०, २३,  
 २७<sup>१</sup>, २८<sup>१</sup>, ४, १, ११<sup>१</sup>, १४<sup>१</sup>, १६<sup>१</sup>,  
 २, १०<sup>१</sup>, ३, ४, ५, २५<sup>१</sup>, ४, २<sup>१</sup>, ३, ६,  
 ९, १०<sup>१</sup>, ११<sup>१</sup>, १०<sup>१</sup>, १३, १५-१९,  
 ५, ४, २४, ६, १, ३, ९-१७, ३, १,  
 ३९<sup>१</sup>, ३, १२<sup>१</sup>, २३, ४, १, ८, २, १<sup>१</sup>, ९,  
 ४, २, ५, २, १<sup>१</sup>, २, ३<sup>१</sup>, ४, ५, ६<sup>१</sup>,  
 १३, ७, २, १३ १६, ८, २, ४, ७, १,  
 १, ८, ११<sup>१</sup>, ३०<sup>१</sup>, ४, २, ५, ६, ७, २९,  
 ५, १, ३०, ३१<sup>१</sup>, २, १३<sup>१</sup>, ८, १, ४,  
 ८, १, १, ४, ७, १०<sup>१</sup>, १४, १५,  
 ३, १, १४<sup>१</sup>, ४, ६<sup>१</sup>, ८<sup>१</sup>, १०, ४, २,  
 ३-१०, ५, १, १२, ६, १, ५-९, ७, १,  
 ६, ४, ११<sup>१</sup>, ९, १, २, २७, २, ३, ३,  
 ३, ४, ३, १०, ११<sup>१</sup>, ४, २, ५, ६, ७,  
 ४, १३, ५, १, ५३<sup>१</sup>, १०, ६, १, ४,  
 ५, ६, ११, ४, १, ८, ४, १, २, १, ७,  
 ६, ३, २ १२, ३, ४, ३, ४, ५, ४, ४, ४,  
 ५, २, १५, ७, १, १२, ३, ६, १४, ८,  
 ३, ८<sup>१</sup>, ९, २, ३, ४, १०<sup>१</sup>, १३, १, २,  
 ३<sup>१</sup>, ६, १<sup>१</sup>, ४, १, ७, ५, १, ९ ६  
 २, १२<sup>१</sup>, १४, १, २, ७, ३, १५ १७<sup>१</sup>  
 २५ ४, १५, २ १, ६, ८<sup>१</sup>, ९, १६  
 २, २९<sup>१</sup>, ३, १, २८, ६, १, ४ ३, १  
 ७, १, ९, २१-२५ ११, १, ६, ७, २  
 ३०, ३, २५ ८, १५, १०, ९ १, २  
 १४, ३, ९<sup>१</sup>, १० १४, ४, ८, ११  
 २५, २, ७ का २, २, १५, ३, ८,  
 ३, ३, १६, ४, १, ५, ८, ९, १२<sup>१</sup>, १५<sup>१</sup>,  
 १६ २१, २७ ५, १, ३८, ६, २, ६,  
 २, १, २, १०, ११<sup>१</sup>, ३, ९<sup>१</sup>, १०, १२<sup>१</sup>  
 १३<sup>१</sup>, १४ २०, २१ ४, २, ५, ८, ९  
 १२<sup>१</sup>, १४ १७ २०, २, १, ६, ७, ५

३, १०<sup>१</sup>, ४, ५, १०, १३, १६<sup>१</sup>, तै  
 १, १, १, १, २, ७<sup>१</sup>, ७, १, ६, १७<sup>१</sup>,  
 २०<sup>१</sup>, २१, २३, ३, ५, ७, ६, ४<sup>१</sup>,  
 ४, ३, २, ४, ९<sup>१</sup>, १०, ५, ३, ६, ७, ६<sup>१</sup>,  
 ७, ५, ३, ६, ७<sup>१</sup>, ८, ८, १<sup>१</sup>, ५, ६<sup>१</sup>,  
 ९, १, ४, ५, १०, १<sup>१</sup>, २<sup>१</sup>, ३<sup>१</sup>, ४<sup>१</sup>, ५,  
 २, १, २, ३, २, १०, १<sup>१</sup>, ४, १, ७, ६,  
 २, ४, ५, ६, ४, ७, २<sup>१</sup>, ६, १, ४, ५, ५<sup>१</sup>,  
 ५, १, ३<sup>१</sup>, ६, ४<sup>१</sup>, ५, ६, १, ५, २, ७, ७,  
 २<sup>१</sup>, ३<sup>१</sup>, ४<sup>१</sup>, ५, ६<sup>१</sup>, १, ५, ३<sup>१</sup>, ८, २, ६,  
 ३, १, १, ७, ८, २, २, ७, ३, ५, ७, ९,  
 ३, १, २<sup>१</sup>, ४, १, ३, ४, ५, ५, ७, ५, ५,  
 ७<sup>१</sup>, ८, १०, ११, ६, १, ७<sup>१</sup>, ३<sup>१</sup>, ७, ३,  
 ९, १, १२, १३<sup>१</sup>, ३, ४, २, ३, ४<sup>१</sup>, ६,  
 २, ३, ५, ८, ९, १०, ७, ५, ९, ५<sup>१</sup>,  
 ५, २, ३, ३, १, ७, ६, १<sup>१</sup>, १०, १, ६,  
 ३, १, १५, १, ७, ४, १३, १७, ५, ४,  
 ८, ६, ११, ७, १<sup>१</sup>, २<sup>१</sup>, १२<sup>१</sup>, ९, ३, ६,  
 ११, ३, ८, ३, ४, ५, ६<sup>१</sup>, ९, १<sup>१</sup>, ७,  
 १०, ३, १<sup>१</sup>, ४, १<sup>१</sup>, ५, १<sup>१</sup>, ८, १,  
 ४, ९, २, ११, १, १<sup>१</sup>, ४, ७, १<sup>१</sup>, तैआ  
 १, २, ४, ११, २, २, ५<sup>१</sup>, २, ३, १, १९, १<sup>१</sup>,  
 ३, १, ४, ३<sup>१</sup>, १६, १<sup>१</sup>, ४, २, १<sup>१</sup>, ४,  
 ६, ३, १<sup>१</sup>, ५, ७<sup>१</sup>, ४, ५<sup>१</sup>, ६, ७, ६, ८<sup>१</sup>,  
 ७, ४<sup>१</sup>, ५, ८, १, २<sup>१</sup>, ४<sup>१</sup>, १०, २, ५,  
 ११, ३, ५, ६, १२, १<sup>१</sup>, १७, १, १९,  
 १<sup>१</sup>, २०, ३, ४, १, ३<sup>१</sup>, ६<sup>१</sup>, ४, २,  
 १<sup>१</sup>, २, ५<sup>१</sup>, ५, २, ५<sup>१</sup>, १०, ३, ७, ५,  
 ४, ६<sup>१</sup>, १०, ११<sup>१</sup>, ५, ३<sup>१</sup>, ६, ९<sup>१</sup>, ७,  
 १ २<sup>१</sup>, १<sup>१</sup>, ७ ८, ९ ८, ६, १२, ९, ६  
 ८ ९, ६, १, ४<sup>१</sup> २, १, ७ ४, २, ७, २,  
 ९ २ १० २, ११, २ १०, १ ७ १,  
 १ ४, १ १२, १, १०, १, ८, २, ६, १<sup>१</sup>  
 ३ ५ १ ३ ७, १, ३, १<sup>१</sup> ता १, १  
 ४ ७ ८ १, १, २, ३, ४<sup>१</sup>, ३ १ ८  
 १० ४, ७, ३<sup>१</sup>, ४, ५ ६, ७<sup>१</sup>, ८ १४  
 ५ ६, १५ ६, ३, ७, १०<sup>१</sup>, १५ ७  
 १<sup>१</sup>, ४<sup>१</sup>, ९, १-१२, १०, १-८, ९<sup>१</sup>,  
 १०<sup>१</sup>, ११<sup>१</sup>, १२<sup>१</sup>, ६, ५, ३<sup>१</sup> ७, ६,  
 ९, ७, ६ ११, ११, ३ जै ५३,  
 ९५<sup>१</sup>, १२४, १० १<sup>१</sup>, १३६ १४३<sup>१</sup>

१५४<sup>१</sup>, १६०<sup>१</sup>; १६८, १७१, १७२,  
 १७६, १८०<sup>१</sup>, १८२<sup>१</sup>, १९५, १९७,  
 १९८, २०३<sup>१</sup>, जैठ १, १, ५, २,  
 १२, ५, १, १६, ७, ५, १७, १, ६,  
 ७, २, ६, १८, १, २, ३, २, ३, २, १,  
 ३, २, ३, ७, ३, ४, १, ५<sup>१</sup>, ५, १, १<sup>१</sup>,  
 २<sup>१</sup>, ३<sup>१</sup>, १०<sup>१</sup>, ११<sup>१</sup>, २, ३, ५<sup>१</sup>, ८, २,  
 ३<sup>१</sup>, ४, १, १, ७, ३, १, ३, १, १<sup>१</sup>,  
 ७<sup>१</sup>, ८, १, ४, ९, २, १, ५, ९, १२,  
 १०, ३, ४, ८, १ १, २, ४, ४, ७, मा  
 २, ६, १४, १५, ७, १३, ३, २, ४, म  
 १, १, २<sup>१</sup>, ३, ४, १-४, ५, १, ४<sup>१</sup>, १७,  
 १८, १, ४, १५, १७, २०, २५, ७, ६,  
 ७, ८, ९<sup>१</sup>, ११, १३, १६, ८, ३, ५,  
 ६<sup>१</sup>, २, १, ६<sup>१</sup>, १८<sup>१</sup>, ४, ६<sup>१</sup>, ११, ६,  
 १९<sup>१</sup>, ८-११, १२<sup>१</sup>, गो १, ५, १, ४<sup>१</sup>,  
 २, ७, १३<sup>१</sup>, १४<sup>१</sup>, स्थ एआ  
 २, ७, १, मा १, १, ३, १<sup>१</sup>, ३, ४,  
 १०, १, ३, १३, १८, ८, ३, ७<sup>१</sup>, ३,  
 २, १, ५<sup>१</sup>, ३, ४, २, ५, ४<sup>१</sup>, ७, २१,  
 ५, ३, ४, ४, ५, १०, ११, १३,  
 २, १८<sup>१</sup>, ७, ३, ५, १५, १२, ७, १,  
 ११, १४, ६, ९, ७, ७, का २ १, ३,  
 १<sup>१</sup>, तै १, १, १, ३, ४<sup>१</sup>, २, १, १, ४,  
 ३, ७, ४, ११, ११, १, १८, तैआ  
 १, १०, १, ४, ४, २, ६, ४, ७, ५, ७,  
 १, ७, ३, ३, ता १, ५, १, ६, १०,  
 १४, म १, ७, ११, १२, २, ६, ७,  
 ८, जै १८६<sup>१</sup>, १८८<sup>१</sup>, स्थ श  
 ६, ४, १, १०<sup>१</sup>, स्थ ए ७, १०,  
 ७ १७, १८, का १, २, १, १२, ३,  
 १<sup>१</sup>, २, ३, ४, २, ५<sup>१</sup>, ३, ५, ४, २, ४,  
 ९, २, १, ४, १५ १, ४, ३, २, ५, ७, ७,  
 १६ ७, ४, ३, ७, ५, ३, ४, ७, ८,  
 १०<sup>१</sup>, १३<sup>१</sup>, १३, १४<sup>१</sup>, १६, १७,  
 १९<sup>१</sup>, १९<sup>१</sup>, २०, २१<sup>१</sup>, १२, ७, ३,  
 २२, का १ २, १, १९<sup>१</sup>, २, १, ३,  
 ५, ४, १० २ १, १५<sup>१</sup>, तै १ २, १,  
 ८, १६, ३ १०, ९ १० ७, ४, २, ५,  
 १, २<sup>१</sup>, ३<sup>१</sup>, ४<sup>१</sup>, ५ २, २, ३, ७ ३,  
 ७ ० ० ०

४,७,४,२; १५,९,२,९,६, १,७,४,  
 ११,१,५, १३, १५, १६, १७, १९,  
 तैआ १, २७, ५१, ४, ५, ५, ८, ३,  
 ४२, ४, ५, ४, ८, ५, ७, ४, ६, ६, १, ८,  
 १, १०, १, ११, तां १, २, ५, १३,  
 ८, ५, म १, ४, ५, २, ३, १५, जै  
 १८८, जैठ १, ६, ३, ६, १८, १,  
 ११, गो १, १, २९, ३९, २, ६, ६,  
 स्थ या ४, २, २, ९, ६, ५, १, २,  
 ७, १, १, ७, १४, १, ७, ७, १२,  
 ४, तैआ १०, १, ११, अस्मि ए  
 ३, १३, २२, ७, २४, २७, ८, ७७,  
 एआ २, १, २, ४, २, ३, ३, सा १,  
 १, सा १, १, १, ६, ४, ५, ९, १०,  
 ५, २, १९, ६, १, ३, ८, १, ८, ९, ९,  
 ३, २, ३, २, ३, ४, ७, ५, १, २, ३,  
 ३, ४, १७, ४, १, ४, ८, ६, १, ३, ९,  
 १७, २, ३, ६, ३, १, ४, २, ४, १६,  
 १०, ३, ४, ५, ११, २, २, ६, ४, २,  
 १८, ५, १, ७, १२, ७, ३, १, १३,  
 ५, २, १४, १४, १, १, २२, ४, २, १,  
 १०, २, १, २, २, ५, ४, १, ६, १, १, ६,  
 ७, १, २०, २, १६, ३, २, ९, २,  
 १४, ९, ४, १९, अस्मि सा १,  
 १, १, ६, ९, ३, २, ३, १, का १,  
 ४, ३, २, २, १, १, ५, १, तै १, २, १,  
 २०, २, ५, ६, ५, ८, ७, ६, ५, ६,  
 ७, १, ९, ५, ४, ५, १, १, ८, ८, १, ७,  
 १०, ३, ८, १०, १०, ११, १, १, १, २,  
 २, २, ४, ४, २, ६, तैआ १, ११,  
 ४, २, ७, ६, २, ५, २, १, ८, १, ३,  
 ११, ४, ७, १०, १, २, १०, ६, १०,  
 १, १५, तां ६, ७, ५, ७, ८, २,  
 १३, ३, २, ४, सा ३, म १, ६,  
 १७, जै ६, ४०, ५, ३, ११६,  
 १२४, १३६, १५२, १६०, १८८,  
 १९०, १९७, जैठ १, ३, ३, ७,  
 ४, २, १७, १, ४, २, ६, १८, १,  
 २, २, ४, ३, ३, ४, ३, ४, ५, ६, १,  
 ४, ३, १, ४, ६, ४, ८, १, २, ५

१०, १०, ३, ४, ८, गो १, १, १,  
 स्थ जै. १०२, १६०; १९०,  
 स्म या ३, ५, १, १९; ६, २, २२,  
 ४, ३, ५, ३, तै ३, ५, ४, १, स्म एआ  
 २, १, ४, साआ ७, १, ३, सा ११,  
 ६, ३, २, १४, ६, ४, १, तै ३, ७, १३,  
 २, १, २, २, ६, तैआ १, ३, १, ३, ता  
 ५, १०, ९, जै ४८, ९४, १४१,  
 १९८, २०३, जैठ १, १२, ४, ३,  
 म २, १, ६, गो १, १, ७, ८, २,  
 ९, ५, २, १, २, २, २, ७, ६, ६,  
 स्मस्ति ए ७, १८, एआ २, १, ४, तै  
 २, ५, ५, ५, आस या १, ४, १, ३, ४,  
 ६, ३, ३-५, ८, ११, १७, ३, २, ४,  
 १, ५, १, २, १, ४, १, ३, ६, १०, ५, ६,  
 ७, ५, ४, २-५, ८, ५, ६, ६, २, २,  
 २०, ९, ५, १, १, ४, १५, १९, २, ४,  
 २, ५, २६, ११, १, १, ११, २, ३, ८,  
 ४, ९, १, ७, आस ए २, ३, ३, ३,  
 ४, ९, १, ३, ४, ६, २०, ७, १, ३,  
 १, ४, १६, १७, २७, ८, २, १, एआ  
 १, २, २, ३, ४, ५, ५, १, ६, २, २,  
 सा २, ५, ११, २, ९, १, श १, १, ४,  
 १, ४, २, ३, १, ४, १, ७, ५, ५, ८, ४,  
 १, १०, १, ४, १५, २, ३, ५, ३, २, ३,  
 ६, १, ४, २, १, ३, १, ३, १, २,  
 ६, ७, ११, ४, ४, ३, ६, ७, ८, १,  
 ४, ९, १, २, ४, २, ५, २, १, २, १५,  
 २, २, ८, ३, ३, ४, १, ३, ५, १२, ४,  
 ४, २, ५, ५, १, १, ३, १, २, १३,  
 ३, ३, १०, ४, ४, २, २, ३, १२, २९,  
 ४, २, १५, ३, १६, ६, २, ७, ९, ९, ४,  
 १, ४, २२, ४, १, २, ४, ३, ५, ९, ५,  
 ४, ३, ४, १, ६, ७, १, ४, ७, १, १,  
 २, ४, १, ९, ५, ४, २, ३-७, ८, ५,  
 १, ६, ८, १, १, ४, ७, १, २, ३, ८,  
 ६, २, १, १०, १, ४, १, ३, २, १, ३,  
 ३, ४, १, ५, ३, १, ५, ९, ६, ५, ४,  
 १३, १, ६, १, ७, ८, ११, ८, २,  
 २, ३, ८, ४, १, १, २, २, १, ७,

५, १, २, १७, ६, ३, १०, १२,  
 ९, ३, १, १३, १, १, २, १९, ३०,  
 २, ११, ४, २, ४, ५, १, १, १३, ८, ५,  
 १, का १, १, २, १०, २, २, ६, ४, १,  
 ३, ३, ४, २, ३, ४, १, १, २, १, ३,  
 १७, २, १, १५, २, ५, १०, ३, ७,  
 तै २, ८, १, ४, ५, १, १, जैठ १,  
 १२, ५, १, ४, ६, २, १, जै १९,  
 ३, ७, ३, ८, ४, ४, ६, ५, ३, ६, १, ८, ७,  
 ८, १००, १०२, १०८, १२५,  
 १३०, १३२, १३५, १३८, १३९,  
 १४०, १४३, १४४, १५०, १५१,  
 १५७, १५९, १६८, १६९, १७५,  
 १८०, १८१, १८६, १८९, १९०,  
 १९२, १९७, १९८, १९९, २०४,  
 २०५, २०६, २०९, जैठ ३,  
 २, ५, १, ६, १, १, २, ३, ४, ६, १, १,  
 २, ३, आसतु ए ३, २०, सा १,  
 १, ४, १, ४, ३, ६, २, १, ४, १, ४, २,  
 ७, १, २, २, ३, का २, १, ३, १, ७,  
 जै १२८, १३३, १५१, १५२,  
 १७४, १९०, १९२, २१२, जैठ  
 ३, ६, १, १, आसु, आसु ए ३,  
 ४, ८, ७, १५, १८, २७, ३४, सा  
 १, ७, सा १, १, २, ७, २, ५, १,  
 २, ४, ४, १, २, ३, ६, ३, १, २, १, २,  
 ४, ८, २, १, १, ४, २, ८, ४, ३, ३,  
 ३, १, ४, ४, ३, ५, १, १, ३, ९, १, ७, ४,  
 २, ३, ७, ३, २, ७, ५, ३, १, ४, १,  
 ५, ५, २, ५, ४, २, ९, ५, १, १, १, ६,  
 २, ३, १०, १, ४, १, ४, ३, ८, ११,  
 १, २, १२, २, ३, ६, ९, ८, १, १,  
 १२, १, ३, २, ३, ९, १४, ८, ६,  
 १, का १, २, १, १, २, ६, ४, १,  
 ३, २, २, ३, १, २, १, जै ६, ३, २,  
 ५, ३, ९, १०, १२, १, १२, १२२,  
 १२८, १३०, १३७, १४५, १५६,  
 १७२, १८५, १९०, १९३,  
 २०४, जैठ २, २, ४, १, ४,  
 १, २, ३, २, २, ३, १, आसिथ

† 'अत्रस्था' इति कालियुषा चिन्त्य । तु त्रिंशत् ६, ६, १

जै ९९, जैठ १,४, ४,२, अस्त  
 श १,६, १,४, ७,४,५,८,२,१०,  
 २,१,४, २,३, ४,५,५, ४, ३,५,  
 १५, ६,४,६,५, ३,३,९, ६,२,२,  
 ४०, ८,६,३, २, ९,३, ३, १४,  
 ४,१७,५,१, २, ५,१, १०, ४,१,  
 ७,३,९, ११,५,८,६, ६, २,१०,  
 १२,३,५,१, १३,५, २,३, ८, १,  
 २०, १४,३,१, २४ का १,१,४,  
 २३,२,२,१, १९, तै २, २,८,४,  
 अस्त ऐ २,८, ११,१३, ३,  
 ४,३, ३,३, ८,१,४, ऐआ १,२,  
 २,४,३, ५,१, ०, ५,१,१, शा ७,  
 १०, ८,९, ९,४, १०, ८, २, ६, ६-८,  
 २,७,६, शांआ १,३, श १,१,४,  
 ३,३,१,२०, ६,३,२६, ७,१,१,१८,  
 ९,३,१, २,३,१,१४, ५,१, १८,  
 ३,२,२,१७, ४, ३, ४, ६, २०,  
 २७,३० ६, ८, १७, ७, २,३, ९,  
 १०, ४, ४, १९, ५, ४, १४, ०, २, ५,  
 ११, ७, ३, १, ४, १०, ४, ३, ९,  
 ११, १, ३, ४, १३, ७, १, ३, ५, ५,  
 ६, ८, १, १०, ३, १३, ४, १, १४,  
 १, १, ४, ८, ५, १, वा १, ४, ३,  
 १५, २, १, २, १६, ३, ८, २४,  
 ४, १९ तै ३, ७, १३, २, तैआ  
 २, ५, १ ५, १, १, १०, १ ४, जै  
 १५ ४७ ५१, १३९ १४७, १८२  
 जैठ १, १६, २, ६, ८, १० १२ ३,  
 २, ४, ६ ८ अस्त शा ८, ८,  
 अस्त शर ३, २, १८, ३, ८, ११  
 १३, ८, ४, ३, अस्त श १, ४, २३  
 १, १, १३, २, १, २, ३, ५, २, ३ २  
 १, ५, ०, २, ७, ६, २, ३ ४, २, ५, १८,  
 १९, का १५, १, २, ५, जै १३६,  
 जैठ १, १६, २, ६, ८, १०, १२  
 अस्त म १ २, १६, अस्तु श १,  
 २, ५, ५, २, २०, ९, १, ८, २, ६,  
 १, २, ४, ३, २, १, ८, ६, १, १, १०,  
 २, १, ११, ३, ३, १, १२, ३, ३, ३

७, १, १२, १३, ३, २, का १, १, २,  
 ६, ६, १, १६, २, २, ३, ४, तै १,  
 १, ३, २, ६, ९, ५, अस्तु ऐ १, १३,  
 २, २, ३, २, ०, २, १, २, २, २, ८,  
 ३, ७, ४, ३, ७, ८, १, ५, ८, १, २, २, ७, ६,  
 ३, ५, ७, ३, १, २, १, ४, ८, ९, ऐआ  
 ३, १, ३, ४, ७, २, ४, शा १२, ३,  
 वा १, ३, १, २, १, ७, २, ६, ७, १८,  
 ९, १, ८, २, ७, ०, ८, २, ३, ४, ४,  
 ३, ७, ३, २, १, ८, ३, ४, ३, ०, ८, १,  
 ५, ९, २, १, ०, ४, १, ०, ६, ४, ५, ४,  
 ५, २, १, १, ५, ४, २, ९, ६, १, १, १०,  
 ४, ३, ४, ६, ३, ५, ६, ७, ४, ६, २, ८,  
 ८, ४, २, ३, ६, १, १६-२०, ९,  
 १, १, ३, ५-३, ७, ३, २, १, २, ३, ३,  
 ४, ५, ५, १०, २, ६, ६, ११, ६, ३,  
 २, १२, ३, ३, ३, ८, १, २, २, १३,  
 २, १, १, १४, १, ४, १, ५, ०, ७, ४, २,  
 १, ३, १, २, १, ३, का १, ४, १, ३, ८,  
 २, ६, २, ३, ३, ४, तै १, २, १, ३, ९,  
 १७, ३, २, ६, ४, ३, ३, २, ४, ३,  
 ५, ७, ६, १, २, ५, २, १, ५, १, ६, ३,  
 ५, ७, ७, ३, ९, १, १५, ३, १, ६, १, ८,  
 १, २, ३, ५, ४, ८, ६, ३, ८, ५, ३, १,  
 १, ५, १, १, १, २, १, ५, ७, १, ४,  
 ६, २, १, ७, ४, ९, ५, ५, १, ३, ३, ४,  
 ८, ५, २, ३, १, ४, १, १०, ४, २,  
 तैआ १, २, ४, ९, ७, १०, २, २, ७,  
 ६, २, ९, १, ३, १, ३ २, ७, १, १, २, १  
 १९, १, ३, १०, १, ४, ११, १, २,  
 १४, ३, ४, ११, ७, २, ८, १, ४, ०  
 ५, ५, ९, १०, ७, १, १, १, ६, १,  
 १, ७, १, ४, ५, १, ४, ७, १, ४, ९, १,  
 ता १, ४, १, ५, ६, ७, ५, ७, ८, २,  
 १०, १, ९, १, ३, ६, ८, २, १, १, ५  
 १, ४, ६ जैठ १, १६, १, १, म  
 १, १, ११, २, २, २, १, ३, ९, ६, ८,  
 ७, ९, २, १, ७, ११, २, १, ४, १६  
 ३, १९, ५, ८, १, १, ६, ९, जै  
 १०, ४, ७, ४, ९, २, १, ०, १, १, ३, ६

१४३, १४७, १५१, १५५, १६८,  
 १८६, गौ १, २, १८, ५, १४,  
 स्ताम् श १, ९, १, ४, ५, ६, १, ७,  
 २, २, १, १६, तै ३, ५, १०, १,  
 सन्तु ऐ १, ७, वा १, ८, १,  
 ४२, ९, ३, १९, ३, १, २, ६,  
 ७, ४, १०, ८, ५, ११, ५, २, १,  
 १५, ४, १३, ६, ६, ४, १२, १२,  
 ९, २, ६, १३, ८, ४, ५, १३, १४,  
 २, २, २६, ३, १, २, ७, तै १, २,  
 १, १, ४, २, ४, १, १, २, ९, ५,  
 २, ४, ३, ४, ३, ५, २, ३, १२, २, ६,  
 १, ३, १०, ५, ७, ६, ११, ७, २,  
 तैआ १, २, ९, १, ४, ७, ५, ११, ८,  
 ४, २, ४, ७, १, ११, ६, ७, १, ७, १,  
 ९, २, १०, १, ११, १०, २, ४, ९, १,  
 ता १, ३, ५, ५, ११, १४, म १,  
 ८, २, २, ३, १८, जै १८०, एधि  
 ऐ १, १३, ७, ३, ३, शा १, १, वा  
 १, १, ४, १८, ३, १, १९, ६, ३, १, ७,  
 २, २, २, २, ०, ३, ४, ३, ०, ३, ३, ४,  
 १२, १, ७, ९, ४, २, २, ४, ३, ४,  
 २८-३१, ४, ५, २, १, ५, १, ४, ९,  
 ४, २, २, ८, २, १, ६, १, ३, ८, ४,  
 ९, का १, २, २, १, ४, १, २, २,  
 २, १, ३, २, ०, २, ४, १६, तै १,  
 २, १, ११, २, २, १, ०, १, ४, २, ८,  
 ३, ७, १, ४, ६, ६, तैआ २, ५, १,  
 ता २१, १०, १४, जै २५  
 १८६, म १, २, १, ७, ६, २,  
 २, १, १, ४, ६, ६, ६, ६, ६, ६, २, ३,  
 ४, २, ६, का १, ४, १, २०, अस्मानि  
 वा ६, ७, १, १, ८, ५, १, १, ७, १२,  
 ३, ४, ४, १४, १, १, ३, ३, का १,  
 ४, १, ३, ५, अस्मानि ऐ ३, २, १,  
 ऐआ १, २, ३, ५, २, २, २, शा  
 १, १, ९, ४, २, ७, ६, वा ४, ३, ४,  
 ३, ७, १, १, ७, ५, १, १२, ११,  
 ५, १, १२, ४, १, ७, १, १, १४,  
 ४, २, ६ तै १, ३, ३, ७, ३, ७, ६

७, तीआ छ, ४, २, २, १, ७, ४, ३, तां  
 ५, ५, ६, असाय जै १६०, असाय  
 सा ३, ८, १, १५, ६, २, ३, ७,  
 ८, २, २, २, ११, ५, १, ५, ३,  
 ४, ३, ८, तीआ. १, ३, १, २, ६, ६, २,  
 तां ६, ५, १०, १४, ३, २०, जै  
 १८२, जैउ छ, ८, ३, १, आसीव  
 सा १, १, ४, १८, २, ५, १८, १९, ४,  
 १, ३, ३, ५, १२, ५, २, २, ५, ६, ३, १७,  
 ७, २, २४-२६, २, २, १, १४,  
 ६, ३, २, ३, १, २, २, ३, ७,  
 ९, ११, १२, ४, १, ५, १, १८, ६, १,  
 १०, ७, १, ३, २, ९, ४, २, छ, ६, ४,  
 ३, ७, ५, ६, १, १, ४, ११, २, २,  
 ३, ४, १६, ३, ७, २, १, ३, ३, १,  
 ९, २८, ६, ३, ३, ८, १, ७, ७, २,  
 १, ७, ४, १, १३, ९, २, ३, ३, ५,  
 १०, १, ३, २, २, ३, १६, ५, ३, १,  
 ६, १, २, ४, १२, ३, ३, २, १३, ४,  
 ४, ७, ८, का १, ६, ३, २, ४, २,  
 १, ३, २०, २, ३, ८, ती १, १, २, ३,  
 ३, २, ३, ५, १०, ४, ४, ६, २, ३,  
 ३, २, ६, ५, २, ५, १०, २, ६, ४, २,  
 ३, २, ५, १, ९, २, १, १, ३, ९, ३,  
 आसीव ऐ १, २५, २७, २, ७, ३,  
 १३, १४, २३, २५, २६, २४, छ, ६,  
 ३१, ५, १८, २३, ६, ३, ३६, ७,  
 १६, ऐआ १, ३, ३, ६, २, २, १,  
 ४, १, सा १, १, ६, १०, सा १, २,  
 ४, ६, ८, १, २, ३, १, २, ३, ५, ४,  
 १०, ३, १, २, १, २, १, ११, ३,  
 १०, ८, ७, ४, ३, १३, ४, २, २, ४,  
 २५, छ, १, ४, ८, २, ५, १५, ४, ७,  
 १८, ३, ४, ६, १, १, १, ३, २, २,  
 १६, ३, १, ६, ०, १, ७, ५, ३, ६,  
 ८, ०, १, २, ४, १, ४, ४, १, २, ३, ३,  
 ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १,  
 १४, १५, १६, १९, ५, १, १५,  
 १६, ९, २, ३, ४, ८, १०, १, ३, ३,  
 ५, ३, १, २, ३, ६, ५, १, ६, १, १,

६, २, २, ३, १, ३, १, ४, ५, ८, १, ७,  
 २, ८, १२, ९, ३, ७, १३, २, ६, १४-  
 १७, ७, १३-१५, ४, ४, ६, ५, २,  
 १७, १४, १, २, ११, ४, २, १, १५,  
 २१, २३, ३०, ६, ३, १, ७, १, का १,  
 ५, ३, १०, ती १, २, ३, ३, ३, ५, १, ४,  
 १, ३, ५, ६, ४, १०, १, ६, २, ७, ७,  
 ७, २, २, ४, १, २, ४, ५, ९, १,  
 ३, ७, ८, १०, १, ४, १, १०, ८,  
 ७, ८, ३, ५, ९, ३, ४, ५, ६, ३,  
 १, ४, ५, २, १, १, ५, १, ९, २, ४, ३,  
 ४, १, १२, ९, ३, ४, ६, तीआ १,  
 २३, १, २, ३, १२, ३, ५, ६, ५, १,  
 १, ८, ७, १, तां छ, १, ४, ६, ५,  
 १३, ६, ८, ७, २४, ७, २, २, ५, २०,  
 ६, ११, ८, ३, ३, ६, ५, ९, २, १४,  
 ९, १२, ११, ३, ९, १२, ८, ६, ९,  
 २१, ११, १०, १३, २७, १३, ३,  
 १२ २४ ४, १, १४, ६, ८, १६, १,  
 १, १७, १, ७, ४, २, १९, ७, १,  
 २०, १४, २, २४, १८, ५, म २  
 १, १६, सा १, १, १, ३, ५, जैउ  
 १, २, १, ८, ६, १, १, ३, ७, ७, १, १,  
 ८, १, १, ९, १, १, १०, १, १, १५, १,  
 १, १७, १, १, ३, ४, १८, १, १, २  
 १, २, १-६, ३, ६, २, १, छ, ११, १,  
 ७, १२, जै ८, ११, १५, १६,  
 ३४, ३७, ४९, ७३, ७४, ८८,  
 १०२, १०४, १०८, १२८, १७२,  
 १७३, १७६, १८६, १८८, १९६,  
 २०३, २०७, २१२, गो १, १,  
 ३, १३, ३, १८, ५, १०, २, ३, २०,  
 ५, २, आसीव ऐ ५, २५, ती  
 २, ८, ९, आसीवद्वय सा १०,  
 ५, ३, १, आस्ताम ती १, ३, २,  
 ३, २, २, १, ४, ६, ६, २, ३, ८, १, ९,  
 १, ८, २, २, आस्ताम ए १, २, ९, ३,  
 २, ३, २, ७, २८, सा ३, ६, सा ८,  
 ४, ३, १२, ९, ४, २, १८, १०, ४, १,  
 ५, तीआ २, १, १, ५, २, ५, ७,

१, तां ७, १०, १, ९, ४, १४, १६,  
 ४, ८, ४, १, १, जै, ४८, ७४,  
 १४७, १८६, आसम् सा २, ५, २,  
 ३, ३, ४, २, १४, ६, ६, १, २४,  
 ९, २, ३, ४, १०, १, ३, ५, ती १,  
 २, १, १, २, २, ४, ६, ८, आसम् ऐ  
 १, १६, २, ३, ३, १, ३, २५, ३, ३,  
 ३४, ४९, छ, ५, ६, २८, ५, ११,  
 सा २, ६, १, १, ३, २, ३, १३, १४,  
 ६, ८, १, १, ८, ४, ३, ८, १६, १८,  
 ७, १, ३, १०, १, ३, ४, २, २, २,  
 १३, ३, ४, १, ५, ५, ८, का १, ६,  
 १, १, २, २, ती १, १, २, ४, ३, ८,  
 २, ६, ५, ३, १, १, ४, १, ३, ५, २,  
 ३, ६, ३, ९, १, ६, २, ५, ६, १, ७, १,  
 २, ८, ३, ३, २, १, ९, १, ४, ८, ७, ८,  
 १, ५, ३, १, ४, ७, २, ९, १५, ३,  
 ११, २, तीआ १, २, ३, १, ३, १, २,  
 ३, ७, ५, ८, १, ३, तां ८, ४, १,  
 ६, ९, ९, २, ९, २, ११, ११, ५, ८,  
 १३, ४, ८, १८, १, २, २, ४, १८, ७,  
 २५, ८, २, जै १८, ३५, ४७, ७४,  
 १०४, १०६, ११७, १२८, १३०,  
 १३९, १४७, १७१, २०४, जैउ  
 १, ६, २, ८, ११, २, ६, १३, ३, ७,  
 १६, २, ३, १८, ३, ८, २, १, १, १,  
 ४, १, १, म २, १, १६, गो १,  
 १, २, ३, ५, १०, २, २, ७, ११, ५, १,  
 २, ६, ११, आसी सा १, ३, ४, १८,  
 तीआ छ, २, ३, ५, २, ८, जै १२५,  
 आसम् तीआ १, २, ३, ४, स्याव सा  
 १, २, ३, ३, ४, ३, १, १०, २, ५, १४,  
 ५, १, २, २, ६, २, १९, ४, १, ६, १,  
 २१, २, ७, ३, ३, ७, २, १, ३, १४,  
 ४ ५ ८, ३, १२, ९, ३, १६, ०, १, २,  
 १, २, १, ४, ३, ४, १६, १७, १९,  
 २० २२, ३, १, १७, ३, १६, ४, ४, १,  
 ४, १, ६, १२, १४, ३, १, ३, ५, ३, १६,  
 ३, १, १, १, २, ३, २, १, ९, २, ८,  
 २, १, १, ३, २, ५, ४, ११, १८, ३, ४,

† 'स्वास्तमान् अतानि' इति भा 'स्वस्ति मानसानि' इति भा



जै ९९; जैठ १,४, ४,२, अस्त्  
 श. १,६,१,४, ७,४,५,८,२,१०,  
 २,१,४, २३, ४,४,५, ४, ३,५,  
 १५, ६,४,६,५, ३,३,९, ६,२,२,  
 ४०; ८,६,३, २, ९,३, ३, १४,  
 ४,१७,५,१, २, ५,१; १०, ४,१,  
 ७,३,९, ११,५,८,६, ६, २,१०,  
 १२,३,५,१, १३,५, २,३, ८, १,  
 २०, १४,३,१, २४ का १,१,४,  
 २,३,२,२,१, १९, तै २, २,८,४,  
 अस्त् ए २,८, ११, १३, ३,  
 ४३, ६, ३३, ८, १, ४, ऐआ १,२,  
 २,४, ३, ५, १, ७, ५, १, १, शां ७,  
 १०, ८, ९, ९, १९, ८, २४, ६-८,  
 २७, ६, शाआ १, ३, श १, १, ४,  
 ३, ३, १, २०, ६, ३, २६, ७, १, १, १८,  
 ९, ३, १, २, ३, १, १४, ५, १, १८,  
 ३, २, २, १७, ४, ३, ४, ६, २०,  
 २७, ३, २, ६, ८, १७, ७, २, ३, ९,  
 १०, ४, ४, १९, ५, ४, १४, २, २, ५,  
 ११, ७, ३, १, ४, १०, ४, ३, ९,  
 ११, १, ३, ४, १३, ७, १, ३, ४, ५,  
 ६, ८, १, १०, ३, १३, ४, १, १४,  
 १, १, ४, ८, ५, १, वा १, ४, ३,  
 १५, २, १, २, १६, ३, ८, २४,  
 ४, १९, तै ३, ७, १३, २, तैआ  
 २, ५, १, ५, १, १, १०, १, ४, जै  
 १५ ४७, ५१, १३९, १४७, १८२,  
 जैठ १, १६, २, ६, ८, १०, १२, ३,  
 २, ४, ६, ८, अस्त शा ८, ८  
 अस्त् शर, ३, २, १८, ३, ८, २, ११  
 १३, ८, ४, ३, अस्त् शर, १, ४, २, २,  
 १, १, १३, २, १, ९, २, ३, ५, २, ३, २,  
 १, ५, २, २७, ६, ०, ३, ४, २, ५, १८,  
 १९, का १, ५, १, २, ५, जै १३६,  
 जैठ १, १६, २, ६, ८, १०, १२,  
 अस् म १, २, १६, अस्त् श १,  
 २, ५, ५, ५, २, २०, ९, १, ८, २, ६,  
 १, २, ४, ३, २, १, ८, ६, १, १, १०,  
 २, १, ११, ३, ३, १, १२, ३, ३, ३

७, १, १२, १३, ३, २; का. १, १, २,  
 ६, ६, १, १६, २, २, ३, ४, तै १,  
 १, ३, २, ६, ९, ५; अस्त् ए १, १३,  
 २, २, ३, २०, २, १, २, २, २८, ३७,  
 ४, ३, ७, ८, ५, ८, १२, २७, ६,  
 ३५, ७, ३; १२, १४, ८, ९, ऐआ  
 ३, १, ३, ४, ७, २, ४, शा १२, ३,  
 शा १, ३, १, २, १, ५, २, ६, ७, १८;  
 ९, १, ८, २७, ०८, २, ३, ४, ४,  
 ३७, ३, २, १, ८, ३, ४, ३०, ८, १,  
 ५, ९, २, १०, ४, १, २, ६, ४, ५, ४,  
 ७, २, १, १५, ४, ३, ९, ६, १, १, १०,  
 ४, ३, ४, ६, ३, ५, ६, ७, ४, १, २८,  
 ८, ४, २, ३, ६, १, १६-२०, ९,  
 १, १, ३५-३७, ३९, २, १, २, ३, ३,  
 ४, ४, ५, १०, २, ६, ६, ११, ६, ३,  
 २, १२, ३, ३, ३, ८, १, २२, १३,  
 २, १, १, १४, १, ४, १५, २, २, ४, २,  
 १, ३, १, २, ३, का १, ४, १, ३, ८,  
 २६, २, २, ३, ४, तै १, २, १, ३, ९,  
 १७, ३, २, ६, ४, ३, ३, २, ४, ३,  
 ५, ७, ६, १२, ५, २, १, ५, १, ६, ३,  
 ५, ७, ७, ३, ९, १, १५, ३, १६, १, ८,  
 १, २, ३, ५, ४, ८, ६, ३, ८, ५, ३, १,  
 १, ५, १, १०, ११, २, १, ५, ७, १, ४,  
 ६, २, १, ७, ४, ९, ५, ५, १३, २, ३, ४,  
 ८, ५, २, ३, १४, १, १०, ४, २,  
 तैआ १, २, ४, ९, ७, १०, २, २७,  
 ६, २९, १, ३, १, ३, २, ७, १, १२, १,  
 १९, १, ३, १०, १, ४, ११, १२,  
 १४, ३, ४, ११, ७, २८, १, ४, २,  
 ५, ९, ९, ९, १०, ७, १, १६, १,  
 १७, १, ४, ५, १, ४, ७, १, ४, ९, १,  
 ता १, ४, १५, ६, ७, ५, ७, ८, २,  
 १०, १, ९, १, ३६, १२, १३, १, ५  
 १, ४, ६, जैठ १, १६, १, १, म  
 १, १, ११, २, २, २१, ३, ९, ६, ८,  
 ७, ९, २, १, ७, ११, ३, १४, १६,  
 ३, १९, ५, ८, ११, ६, ९, जै  
 १७, ४, ७, ४, ९, २, १०, १, १३, ६,

१४३, १४७, १५१, १५५, १६८,  
 १८६, गो १, २, १८; ५, १४,  
 स्ताम् श १, ९, १, ४, ५, ६, १, ७,  
 २, २, १, १६, तै ३, ५, १०, १,  
 सन्तु ए १, ७, शा १, ८, १,  
 ४२, ९, ३, १९, ३, १, २, ६,  
 ७, ४, १०, ८, ५, ११, ५, २, १,  
 १५, ४, १२, ६, ६, ४, १२, १२,  
 ९, २, ६, १३, ८, ४, ५, १४,  
 २, २, २६, ३, १, २७, तै १, २,  
 १, १, ४, २, ४, १, १, २, ९, ५,  
 २, ४, २, ४, ३, ५, २, ३, १२, ३, ६,  
 १, ३, १०, ५, ७, ६, ११, ७, २,  
 तैआ १, २, ९, १, ४, ७, ५, ११, ८,  
 ४२, ४, ५, ९, ११, ६, ४, १, ७, १,  
 ९, २, १०, १, ११, १०, २, ४, ९,  
 ता १, ३, ५, ५, ११, १४, म १,  
 ८, २, २, ३, १८, जै १८०, एधि  
 ए १, १३, ७, ३३, शा १, १, श  
 १, १, ४, १८, ३, १, १९, २, ३, १७,  
 २, २, २, २०, ३, ४, ३०, ३, ४,  
 १२, १७, ९, ४, २२, ४, ३, ५,  
 २८-३१, ४, ५, २१, ५, १, ४, ९,  
 ४, २, २, ८, २, १, ६, १, ३, ४,  
 ९, का १, २, २, १६, ४, १, २२,  
 ७, १, ३, २०, २, ४, १६, तै १,  
 ३, १, ११, २, ०, १०, १, ४, ३, ८,  
 ३, ७, १, ४, ६, ६, तैआ २, ५, १,  
 ता २१, १०, १४, जै २५,  
 १८६, म १, २, १७, ६, २,  
 २, १, ११, २, ०, १०, १, ४, ३, ८,  
 ३, ७, १, ४, ६, ६, तैआ २, ५, १,  
 ४, २६, का १, ४, १, २०, अस्त्  
 वा ६, २, १, १, ८, १, १, १७, १२,  
 ३, ४, ४, १४, १, १, ३३, का १,  
 ४, १, ३, ५, अस्त् ए ३, २१,  
 ऐआ १, २, २, ५, २, २, २, १,  
 १, १, ९, ४, २७, ६, श. ४, ३, ४,  
 ३, ७, १, १, ७, ५, १, १०, ११,  
 ५, १, १२, ४, १, ७, १, १, १४,  
 ४, २, ६, तै १, २, ३, ७, ३, ७, ६

७, तैआ छ, ४२, २१, ७, ४, ३, ता  
 ५, ५, ६, असाव जै १६०, असाव  
 वा ३, ८, १, १५, ६, २, ३, ७,  
 ८, २, २, २, ११, ५, १, ५, ३,  
 ४, ३, ८, तैआ १, २, १, २, ६, ६, २,  
 ता ६, ५, १०, १७, ३, २०, जै  
 १८२, जैव छ, ८, ३, १, आसीव  
 वा १, १, ४, १८, २, ५, १८, १९, ४,  
 १, ३, ४, ५, १२, ५, ३, २, ५, ६, ३, १७,  
 ७, २, २४-२६, २, २, १, १४,  
 ६, ३, २, ३, १, २, २, ३, ७,  
 ९, ११, १२, ४, १, ५, १, १८, ६, १,  
 १०, ७, १, ३, २, ४, २, छ, ६, ४,  
 ३, ७, ५, ६, १, १, ४, ११, २, २,  
 ३, ४, १, १६, ३, ७, २, १, १, ३, १,  
 ९, २, ८, ६, ३, ३, ८, १, ७, ७, २,  
 १, ७, ४, १, १३, ९, २, ३, १५,  
 १०, १, ३, २, २, ३, १६, ५, ३, १,  
 ६, ५, ७, ४, १२, ३, ३, २, ३, ४,  
 ४, ७, ८, का १, ६, ३, २, ४, २,  
 १, ३, २, ०, ३, ८, तै १, १, २, ३,  
 ३, २, ३, ५, १०, ४, ४, ६, २, ३,  
 ३, २, ६, ५, २, ५, १०, २, ६, ४, २,  
 ३, २, ५, १, ९, २, १, २, १, २, ३,  
 आसीव ऐ १, २, ५, २, ७, २, ७, ३  
 १३, १, ४, २, ३, २, ५, २, ६, ३, ४, ७, ६,  
 ३, १, ७, १८, २, ३, ६, ३, ३, ६, ७  
 १६, ऐआ १, ३, ३, ६, २, २, १,  
 ४, १, वा १, १, ६, १०, वा १, २,  
 ४, ६, १, २, ७, ९, २, ३, ५, ५, ४,  
 १०, ३, १, ३, १, २, २, १, १, १, ३,  
 १०, ४, ७, ४, ३, १, २, ४, २, २, ४  
 २, ५, छ, १, ४, ८, २, ५, १, ५, ४, ७,  
 १८, ३, ४, ६, १, १, १, ३, २,  
 १६, ३, १, ६, ७, १, ३, ७, ५, २, ६  
 ८, ७, १, २, ४, १, ४, ४, १, २, ३, ३,  
 ४, ५, ६, ७, ९, १०, ११, १२, ३,  
 १, ४, १, ५, १, ७, १, ९, ५, १, १, ५,  
 १६, ९, २, ३, ४, ८, १०, १, ३, ३,  
 ५, ३, १, २, ३, ६, ५, १, ६, ११, १,

६, २, २, ३, १, ३, १, ४, ५, ८, १, ७,  
 २, ८, १२, ९, ३, ७, १३, ७, ६, १४-  
 १७, ७, १३-१५, ४, ४, ६, ५, २,  
 १७, १७, १, २, ११, ४, ३, १, १५,  
 २१, २३, २०, ६, ३, १, ७, १, का १,  
 ५, ३, १०, तै १, २, ३, ३, ३, ५, १, ४,  
 १, ३, ५, ६, ४, १०, १, ६, २, ७, ७, १,  
 ७, २, २, ४, १, २, ४, ५, ९, १,  
 ३, ७, ८, १०, १, ४, १, १०, ८,  
 ७, ८, ३, ५, ९, ३, ४, ५, ६, ३,  
 १, ४, ५, २, १, १, ५, ९, २, २, ४, ३,  
 ४, १, १, २, ९, ३, ४, ६, तैआ १,  
 २, ३, १, २, ३, १, २, ३, ५, ६, ५, १,  
 १, ८, ७, १, ता छ, १, ४, ६, ५,  
 १, ३, ६, ८, ७, २, ४, ७, २, २, ५, २०,  
 ६, ११, ८, ३, ३, ६, ५, ९, २, १, ४,  
 ९, १, २, १, ३, ९, १, २, ८, ६, ९,  
 २, १, १, १०, १, ३, २, ७, १, ३, ३,  
 १०, ७, ४, १, १, छ, ६, ८, १, ६, १,  
 १, १, १७, १, ७, ४, ३, १, २, ७, १,  
 २०, १, ४, ७, २, ४, १, ८, ५, म २  
 १, १, ६, सा १, १, १, ३, ५, जैव  
 १, २, १, ८, ६, १, १, ३, ७, ७, १, १,  
 ८, १, १, ९, १, १, १०, १, १, १, ५, १,  
 १, १, ७, १, १, ३, ४, १८, १, १, २  
 १, ७, १-६, ३, ६, २, १, ७, १, १,  
 ७, १, २, जै ८, ११, १५, १६,  
 ३, ४, ३, ७, ४, ९, ७, ३, ७, ४, ८,  
 १०, २, १, ०, ४, १०, ८, १, २, ८, १, ७, २,  
 १, ७, ३, १, ७, ६, १, ८, ६, १, ९, ६,  
 २०, २, २०, २, १, २, १०, गो १, १, १,  
 ३, १, ३, ३, १, ८, ५, १०, २, ३, २, ०,  
 ५, २, आसीव ऐ ५, २, ५, १, तै  
 २, ८, ९, ५, आसीव ऐव वा १०,  
 ५, ३, १, आस्ताम तै १, १, ३, २,  
 ३, २, २, १, ४, ६, ६, २, ३, ८, १, ९,  
 १, ८, २, २, आस्ताम ऐ १, २, ९, ३,  
 २, ३, ४, २, ७, २, ८, वा ३, ६, वा ८,  
 ४, २, १, २, ९, ४, २, १, ८, १०, ४, १,  
 ५, तैआ २, १, १, ५, २, ५, ७

१, ता ७, १०, १, ९, ५, १, ४, १, ६,  
 ४, ८, १, १, जै. ४, ८, ७, ४,  
 १, ७, १, ८, आसाव वा २, ५, ७,  
 ३, ३, ४, २, १, ४, ६, ६, १, २, ४,  
 ९, २, ३, ४, ४, १०, १, ३, ५, तै १,  
 ३, १, १, ३, २, ४, ६, ८, आसाव ऐ  
 १, १, ६, २, ३, ३, १, ३, २, ५, ३, ३,  
 ३, ४, ४, ४, ५, ६, २, ८, ५, १, १,  
 वा २, ६, १, १, ३, २, ३, १, ३, १, ४,  
 ६, ८, १, १, ८, ४, ३, ८, १, ६, १, ८,  
 ७, १, ३, १०, १, ३, ४, ३, २, २,  
 १, ३, ४, १, ५, १, ५, ५, ८, का १, ६,  
 १, १, २, २, तै १, १, २, ४, ३, ८,  
 २, ६, ५, ३, १, १, ४, १, ३, ५, ५, २,  
 ३, ६, ३, ९, १, ६, २, ५, ६, १, ७, १,  
 ३, ८, ३, ३, २, १, ९, १, ४, ८, ७, ८,  
 ९, ५, ३, १, ४, ७, २, ९, १, ५, ९,  
 १, १, २, तैआ १, २, ३, १, ३, १, ३,  
 ३, ७, ५, ८, १, ३, ता ८, ४, १,  
 ६, ९, ९, २, ९, २, १, १, १, १, ५, ८,  
 १, ३, ४, ८, १, ८, १, २, २, ४, १, ८, ७,  
 २, ५, ८, २, जै १, ८, ३, ५, ७, ७, ४,  
 १, ०, ४, १, ०, ६, १, ७, १, २, ८, १, ३, ०,  
 १, ३, १, ४, ७, १, ७, १, २, ०, ४, जैव  
 १, ६, २, ८, १, १, २, ६, १, ३, ३, ७,  
 १, ६, २, ३, १, ८, ३, ८, २, १, १, १,  
 ५, १, १, म २, १, १, ६, गो १,  
 १, २, ३, ५, १०, २, २, ७, १, १, ५, १  
 २, ६, १, १, आसीव वा १, ३, ४, १, ८,  
 तैआ छ, २, ५, २, ८, जै १, २, ५,  
 आसाव तैआ १, २, ३, ४, एसाव वा  
 १, ७, २, ३, ४, ३, १, १०, २, ५, १, ४,  
 ५, १, २, २, ६, २, १, ९, ४, १, ६, १,  
 २, १, २, ७, ३, ३, ३, ७, २, १, ३, १, ४,  
 ४, ५, ८, ३, १, २, ९, ३, १, ६, ७, २,  
 १, २, १, ९, ४, ३, ५, १, ६, १, ७,  
 २०, २, २, ३, १, १, ७, ३, १, ६, ४, ७, १,  
 ४, १, ६, १, २, १, ४, ३, १, ३, ५, ३, १, ६,  
 ३, १, १, १, २, ३, २, १, ९, ३, ८,  
 २, १, १, ३, २, ५, ४, १, १, ८, ३, ४,

† 'स्वस्तिमान् अतामि' इति भा 'स्वस्ति मानसानि' इति मा

१७,२३, ४, १, ४, ७, १, २५, ६,  
 १, १४, २६, ३, २, ४, ७, १, ७, २२,  
 २३, २, ८, ३, २६, ३२, ३३, ४,  
 १, १, २३, २६, २८, ४, ६, २, ४, ७,  
 ५, १४, १६, ४, ३, १२, २, १७, १८,  
 ५, १०, १९, ५, २, १०, ४, १४, ६,  
 ५, ८, १५, १६, ६, १, १४, ३, ३,  
 ६, ५, ७, २, ६, ५, १, ३, १३,  
 ५, १, ११, ४, ९, ६, २, १, ३६, ३९,  
 २, २८, ३, १, १७, ३२, ५, २, ९, १०,  
 ६, ४, ८, १४, ७, ३, ४, ४, २, १४,  
 १५, ८, १, ८, ७, १, ८, ५, १, ३४,  
 ११, ३, १, ३, ४, २, ४, ७, ८, ५, १,  
 १३, १२, ४, १, ७, ८, ३, ६, ८, १,  
 १, ५, ८, २, २, १, ९, २, ६, १३, ८,  
 १, १२, १३, २०, ३, ३, १४, १, १,  
 २६, २, ३, ३, २, २, ४, ६, ५, ४, ३, १,  
 २७, २, २१, ४, २, १६, ३०, ५, ४,  
 ३, ६, ४, १, ९, २६, १०, ७, ५, ८,  
 ११, १४, १७, ७, ३, ३, ७, ४, ९, ४,  
 ११, का १, १, २, १२, ३, ७, ४, २,  
 ३, १७, १८, २, ३, ८, ३, १, ८, १०,  
 २, ११, ४, १, ३, ३, ३, ९, ५, १, ३६,  
 २, १५, ६, ३, ८, २, १, १, ४, २, ३,  
 १६, ४, ७, ८, तै १, १, २, ३, ६, २,  
 ६, ५, ६, ४, ६, ३, ५, २, १, ९, २, १,  
 ९, ३, २, ३, ६, ३, ९, ३, ३, ४, ६,  
 ७, १, ६, २, ३, ९, १७, २ स्वात्  
 मे १, ३, १, १, ७, २, २, ६, १४  
 १६, १९, २१-२३, २८, २९ ३२,  
 ३३, ३६, ३९, ४०, ४१, १९  
 २१, २२, ४४, ७ १२, ५ १६  
 २४, २७, ३०, ३२, ३३, ३४, ६,  
 २४, २५, ७, १, ७, ३, ५, १७  
 १८, २६, ८, ३, ४, १ एआ  
 १, २, २, ३, ४, २, ३, ६, ४, ३,  
 ३, १, ३, ४, ५, १, ३, ५, ३, ३,  
 सा ३, ४, ८, ६, १२, ७, ९, ८  
 ३, १०, १, २, ३, ११, ४, ५, १, १२,  
 ५, ७, १३, ६, ९, १४, १, १७, १, ९,  
 १८, ४, १, १, १९, ८, २३, ६,

२४, २, २५, ३, ४, १०, १४,  
 १५, २६, ३, ५, साआ १, २, ६,  
 २, १, ४, १५, ७, १०, ११ १०,  
 ८, सा १, २, ५, ९, १४, १६, १७,  
 ३, २, १५, ३, १६, ४, ३, ११-२१,  
 ५, ३, १२, २१, ६, १, १६, १७, १८,  
 २, १, २, ३, १४, १९, ३१, ७, २,  
 १८, १९, ४, १९, ८, १, ३६, ९, २,  
 २, ३, १४, २, १, ७, १९, ४, १,  
 १७, ४, २, ६, ३, १४, ५, १, १४,  
 २१, २, २०, ६, ३, ६, ३, ९, ३, १,  
 १, २, २, १७, १९, ३, १०, १९,  
 ४, ३, २, १, ९, १३, २, २, २, ११,  
 ७, ४, १८, ३, १, १, ५, १, ६, ३,  
 ३, ८, ४, ३, १, ५, ५, १, २०, २२,  
 २, १८, ३, ८, ६, १, २६, २, १८,  
 २०, ४, १७, २६, ७, १, २७, २, ७,  
 ९, ४, १५, ४, १, १, ६, ३, ४, ७, १२,  
 ४, १, ३, ३, ७, ४, ३, ५, १, १७, ५,  
 १, १६, २, १३-१५, ३, २, ४, ३-५,  
 ८, २, ३, ६, ६, ५, ५, १, ३, ३, ४, ४,  
 ९, ५, १२, १३, ६, १, १, १३, २,  
 १, ३, ४, २, २, ११, २९, ३, १, ३, १,  
 ३२, ३३, ३४, ६, १, ३, २, ११, ७,  
 ३, ३, ८, १, १२, ७, १, १, २, ७, ३६,  
 ४, १, ३, २, १६, ११, ३, २, १, ४,  
 २, ९, १३, ५, ९, ३, ६, ३, ११, ७, २,  
 ४, ४, २, ८, ३, १, २, ३, ५, ७, ६,  
 १२, ४, २, ७, ९, ३, ६-८, ६, १,  
 ३९, ७, ३, १६, २०, १३, ३, ८,  
 ५, ४, ६, ३, २, ४, ३, ३, ६, ६, ४, २,  
 ३, ४, १६, ६, २, २०, ८, १, ११,  
 १३, १४, ४, ३, ३, ५, ४, २, १-६,  
 ४, १, ९, १२, ७, २, २८, ३, ३, १३,  
 ९, ४, २५, का १, १, ४, १, १७, १९-  
 २२, ३, १, २८, ७, ९, ४, ३, १२,  
 ६, २, ३, ३, ७, ४, २, २, २, ३, ८,  
 १२, १५, १६, तै १, १, ३, ६, ५, ९,  
 ६, ३, ७, ९, ८, ३, १, ३, १०, ६, ४,  
 ३, ६, ४, ७, ६, ४, ५, ७, ७, ५, ५, २,  
 ३, ६, ५, ३, ७, १, ८, ८, ९, ११, ७,

८, ३, ७, २, १, २, ७, ३, ४, ४, १, ३,  
 २, ३, १, २, ३, २, १, २, ३, ११,  
 ८, ८, ३, १, ३, ८, १, ९, १२, ६, १, ३,  
 १, ७, १, १, ७, २, १, २, १, ५, ८, ८,  
 ३; ४, २, १, ३, ३, ९, १४, ३, १, ८,  
 १, १२, ५, ११, तैआ १२०,  
 १, ७, ३, १, ५, ३, ६, ३, ७, ६,  
 १०, ५, ७, ११, ३, ८, ७, १, ८, १,  
 १०, १, ३, तां ४, ७, १०, ५, १३, ३,  
 ६, ७, ६, ५, १०, ८, ४, ३, ९, १,  
 ३६, ४, १५, ५, २, ८, १, १, ७, १, ५,  
 ११, ५, ११, १२, ७, ४, १३, ७,  
 १२, ९, १६, १६, ४, ३, १४, २,  
 १७, ५, १, १८, ५, १६, २१, ३, ५,  
 ९, ९, जै १, ११, १८, २६, २७,  
 २८, ३३, ६१, ६२, ६७, ७५, ८८,  
 ९०, ११३, १२४, १२६, १३०,  
 १३१, १३६, १४०, १४३, १४४,  
 १४५, १५३, १७६, १९५, १९६,  
 १९८, २०४, २०६, २१२, जैउ १,  
 १, ३, ६, ४, ७, ५, १, ३, ४, १, १६,  
 १, ५, २, ३, १, ४, ५, ७, आ १, ६, ३,  
 १५, ४, २, सा १, ६, १, २, २, २,  
 ४, ९, ६, ७, ७, ६, ३, ५, २, ६, १२, ७,  
 १०, गो १, १, १४, २३, ३०, २, ७,  
 १४, १७, २१, ३, १, ९, १०, २१,  
 २३, ५, ११, २२, २, १, ३, ४, ३, ३,  
 ७, ९, ११, स्वात्ताम् १, ६, २,  
 १२, २, २, ३, २, ४, ५, २, १०, ४, २,  
 ३, ३, ५, ११, ६, ८, २, ११, का १,  
 ५, १, ८, ३८, तै १, ३, १, ६,  
 स्वात्ताम् ऐ १, १०, ७ ३,  
 ऐआ १, २, ३, ७, १, ३ सा ५,  
 १, ७, ७, ८, २, १६, १०, २४, २, ७,  
 ८, ८, १४, सा १, ७, ३, १९,  
 २, २, १, २०, ४, ३, ७, १, २, ४, ६,  
 ४, ३, ३, ६, ५, १, ३, ३, ३, १, ८,  
 ६, ३, २, १४, ११, ३, १, ३, १३,  
 २, ४, २, का १, २, १, १२, ४, ३, १२,  
 तै १, ३, १, ३, ३, ९, १, २, सा १८,  
 ११, ८, सा ७, जै १११, गो २, १,

११, सु घ १,४,१,२,३, २,५,  
 २,१४,२२,३,१६; ३, २, २, ९,३,  
 २२,४,२,८,५,६,९,१,३,२,३,६,५,  
 २,१०,७,२,४,१०, ५,२,९,९,५,  
 १, ६,१,१,३,१,३, ५,२,८,१२,  
 १,३,२,२,१,३, ८,१, १,३, का १,  
 ५,२,१५, तै १,१,६, ४,४,०,७,  
 सु ऐ २,३९, ३,३१, ४६, ४,  
 १२,२१, ८,४,५, ऐआ १, ३,  
 ३, ३, १,६, ३, १, शां ७, ४,  
 १६,९,२२,४, २४,९,२६,९,११,  
 २७,३,३,०,२, शांआ ७, ८, ८,  
 १, घा १,१,३,३, २,३,७, ३,३,  
 १५,३,१९,२०, ४, १, २,५,२,  
 १५,६,२, ६, ३,१,३,२०, २१,  
 २,२,५, २,३, २,२,५, १,८,८,४,  
 १८, ५,१,३,१०, ६, १,२,५,२,  
 १,१९,३९,२,१३, ७, १, २,११,  
 ११,८,१,२, १२, १, १,२, ४, ५,  
 ३,५,२, ७,३,२०, १४,१,९,२१,  
 का १,६,२,३, २,१,३,१, २,१,  
 २०, तै १, १,२,३, ५,९, ६,७,  
 ३,१,४,७, ३,३, २, ८, ११,  
 ३,९,१,३, तैआ १,७,५, ७,१०,  
 ६, ७,११, ४, ता ४, ४, ३,५,  
 १५,१७,१९,५,१०,२, ९,८,१४,  
 १०,३,४, जै १३,१८,६२, ८८,  
 ११९,१८४, १८७, जैड १, २,  
 ३,३, प २, ३, १०, सा ३, ४,  
 १०,६, १, गो १,३, १३, ४,  
 २,५, २२, २, २, ८, रण ऐ  
 १,२८, ३,३६,५,१८, ७,१० ८  
 २३, जै १७१, र्वात शा १, ७  
 १,७, १३,२,४,२, तै ३, २,१  
 ५, र्वाम् शा १,३,१,३, ११,  
 ५,१,४, १४, ५, ४, ३, ७,३,६,  
 तै २, २, ९, १, र्वाम् ऐ २,  
 ३,३,२,३,५,३,२, ८, १५, २,३,  
 शा १,७,४,१, २, १, १,५,३,६  
 ८, २, १५,३,२,११, १४, ४, १,

१,४,१, ३, २,१, २,५, ४,२,१,  
 २२; ६,१,१,७,३,१,७,५,१,१२,  
 १०,४,२,३, ११,१, ६,१६-१८,  
 १३,२,११,१,६, १,१, १४, ५,  
 ४,२,७,३,३, का १,१,१,२, २,  
 ३,३,५, ६, २,४, ११,३, ४,१,  
 तै १,१,२,४, २, २, ११,१,२,  
 ३,३,१०, ३, ७,१०, १,८,१,३,  
 ३,१,४,१, ४, ६,९-११, ९,१०,  
 १,११,९,८,१२, ३,४, तैआ ८,  
 ६,१, तां ४,१,४,६,५,१,७,५,१,  
 १०,३,१, १४,३, १९, ११, ३,७,  
 २१,१४,३, जै ८,१७,८,२,१४,१,  
 १८६, प २, १, र्वाव शा ११,  
 १,६, १९, जै १८६, र्वाम ऐ  
 १,२,७,४,११, ५, ५, ६,७, २,३,  
 शा १,२,५,३, ५,१, १७, ४,४,  
 १,६,५,४, १,६, ९,१, ३,२,४,  
 ५,४,२,९, ६, ३,३, १३, ७,३,  
 १,८, १४,१, १,३, का २, २,  
 ३,३, तै १,४, ८,२, २, ५,५,१,  
 २,८,४,१,६,३,७,७,६, ९,८, ९,  
 ३,१,१५,५,७,२, ६, १३,१,७,  
 ५,७, ९,८, ११, २,४, ३,१,४,  
 ४,२, ५, ३,१२, ३,४, तैआ २,  
 ५,१, ७,१, १५,१,४, ५,६,४२,  
 ५, जै २०, म १, ७, १०, २,  
 १,११,१२,५,८, प १,६, ४, ७,  
 १,११,१२,५,८, प १,६, ४, ७,  
 २,४, १९, अस्य जै १७०,  
 १९७ अस्य ऐ ३,२२  
 १भस्त- स्त नैआ १,१०, ४  
 २अस्व अस्त अद  
 अस्यमान- न ऐआ २३,५  
 अल् ( ) ता १२,३,२१  
 अ सव(त→)ता( तम्/यम्) स १  
 अ सवत्त(म्/यत्)- त ऐ १,२९  
 अ सवत्तर- र ऐआ ७,३,३  
 अ सवत्तर भृत- त शा ७,५,१

३४, ९,५,१,६३, -तम् घा. ९,  
 ५,१,६२, -तस्य घा ७, १, २,  
 ११, ९, ५, १, ६२, -ते घा ९,  
 ५,१,६३  
 भ-सवत्तर-यामिन्- ने ऐआ ३,  
 २,६, ५,३,३, शांआ ८,११  
 अ सवप(त→)ती(म्/वप) तै ३,  
 २,६,४  
 भ सविद्(म्/विद्)- द ३इव शा  
 १०,५,२,११.  
 अ सविदान- ना शा १०,६,१,२.  
 अ सवृत्(म्/वृ)- तम् घा १४, ५,  
 ५,१८  
 भ सवंपमान(म्/वंप)- -ना शां  
 १९,३  
 भ सव्याय- -याय तां १४, ८,४,८,  
 १७,२,६,९  
 अ सव्य- -याय तै १,५,४,२  
 अ सवार् (म्/वृ)- -र तै १, ८,  
 ७,२  
 अ सविज्ञयत् (म्/विज्ञ्)- -न्  
 वा ११,४,२,२.  
 भ सविल्ल- वा ता १३,४,६.  
 भ सवृत्,टा- टा स १, -टाग् गो  
 १,५,२४  
 भ सस्कृत- त गो २,२,५.  
 अ सस्थित(म्/स्था)- त ऐ १,  
 ११, शा ७, ३, घा ८, ७,२,५,  
 तै २,१,४,९, -तम् ऐ ३, ३७,  
 ६३, शा १,६,१, १०, १२,७,४,  
 १८, ८,१, ४,३,२,२, ३,५, १३,  
 ८,१,७७, -तम् ३इव गो २,४,५,  
 -ता ऐ २ २८,२९, -ताम् ऐ  
 २,२८,२९, ३,५ गो २,३,७,  
 -ने शा १,८,१,३९  
 अ सस्यशेषत्(म्/स्यशेष्)- न् वा  
 १,४, ५,५, तै ३,३,७,९  
 भ-सहाय(म्/हा)- मी तां ९,  
 १,२१,२२  
 असक अद्वग् द

अ सङ्ख्यात,ता- -तम् ऐ ८, २०,  
-ता श ९, १, १, ६; १८, ३०,  
तेआ १, १२, ११, -ता श ७,  
३, १, ४२, -तानाम् श ७, ३, ४३  
१अ सङ्ग- ऋ श. १४, ६, ९, २८,  
११, ६, ७, १, १७, ४०, २, २७  
२अ-सङ्ग- -म् श १४, ६, ८  
अ स-जात- -त श ३, ५, ४, १३  
अ-सञ्चारत् (म्/चर)- -रन् श १४,  
४, ३, २९, ३२  
अ सञ्चय-वत् (म्/चि)- -वान् तेआ  
१, ३, २, २  
अ-सञ्चित- -त श २, १, ०, १५,  
श १, १, २, १०  
अ सञ्जल (म्/छद)- -ञ्जा श ८,  
७, ४, १९, ०१  
अ-सञ्ज्ञानात् (म्/ज्ञा)- नाङ् का  
१, ३, १, १, ता २४, ११, ०  
अ-सञ्ज्ञा- -म् श ४, १, ५, ३, जै  
१८६  
अ सञ्ज्ञसत् (म्/सप्)- -सा श १३,  
६, ०, १२  
अ सत् (म्/अम्)- तद् श १, ६,  
१, ४, ६, १, १, १, १०, ५, ३, १, २, ३,  
१४, ४, १, ३, १, तै २, २, ९, १, ८, ९,  
२, ३, ३, १, १, ३, जैउ १, १७, १, १,  
२, ४, १, १, ४, १, -सत् श ७  
४, १, १, ४, १४, ४, १, ३०, ३, १,  
तै २, २, ९, १०, ८, ८, ९, ३, २, ३,  
९, -मनि ते २, ४, १, १० ८, ९,  
५, जै २१२ -सत् तै ३, ८, ७,  
३, स ३, -सत्-तम् ऐआ १, १,  
१, श ७, १, ३, ७  
असन् असन्द्  
अ सन्त(त→)ता (म्/तन्) श १३,  
५, १६  
अ-सन्तवरमाण (म्/त्वर)- -णा ऐ  
३, ४, ४, गो २, ४, १, ०, १  
अ सन्धेय (म्/घा)- यम् ऐ ७, १७

अ-सन्न,घा(म्/सद्)- -घ श ४, १,  
१, १७, २, १७, ३, १, ७, ४, १, ७, २,  
२, ३, १९, -घाम् श ४, ४, १, ७,  
-घा श ७, १, १, १४  
अ-सन्नयत्(म्/नी)- -न् श ३, ६  
अ-सन्निपथ(म्/नि/पद्)- -श्री  
जै १७१  
असन्पासव- -थ श २, ३, ०, १, ३  
अ-सत्पत्,त्ना- -थ श १४, ४, ३,  
१९, -सम् श ५, ३, ३, १२, ४,  
२, ३, श ८, ५, १, ३, ४, -सा  
श ११, १, ३, ६, का १, ३, ४, ४,  
-सा श ४, २, ४, २, ३, ८, ५, १,  
४, ६, ५, २, ५, १, ३, ६, १०, २, ५,  
१३, ४, ३, १८, -तानाम् ऐ १,  
२, ४, -लेन श ३, ८, २, ३  
अ सत् श(फ→)का वा ३, २, १, १६  
अ-सत्पन्थु- न्थु श ३, ५, ४, १२  
अ सत्पत्ता- -ताँ १ श २६, ९  
अ सत्पत्तचारिन्- -णे ऐआ ५, ३, ३, ३  
अ समद्- -दम् श १, १, २, १८, २,  
३, ५, २, ४, ०, ७, ४, ४, २, ३, ६,  
का १, ३, ३, ७, २, १, २, ४, २, १,  
१९, -दे श ३, ४, २, ३  
अ सम चल ता- -थे शा २६, ९  
अ समर- रम् शा ८, ९, -राथ शा ७, ९  
अ सम रथ- थ श ८, ६, १, १८  
अ समरहित- -म् श ९, ४, ३, १५  
अ समाति- तिम् जै १९०, -वौ  
जै १९०  
अ समान- -न श ३, ५, ४, ११  
अ समाधिम् (म्/द्)- -धी ऐ ६,  
२६ ३६, गो २, ६, १६  
अ समायुत- -तै तेआ १, १२, ३  
अ समीक्ष्य प्रवद्धित- -तानि गो १,  
१, ०, ८  
अ समृद्ध (म्/कृष्)- -द्वौ श ४,  
१, ५, १०, ११, १३  
अ सम्पन्न(म्/पद्)- -नेश जै ८६

अ-सम्पन्न कारिन्- -री शां ८, ४, ५  
अ सम्पादयत्- -यन्त वा १, २,  
४, १२, ३, २, ४  
अ-सम्पाद्य श २, ४, ३, ४; ५, १,  
१, ३  
अ-सम्पूर्ण,र्णा- -णम् स ३, -र्णा स १  
अ-सम्पृष्टान- -नौ श. ३, ७, ४, ११  
अ सम्प्रति श ९, ५, १, ४९  
अ सम्प्र-त्त(म्/दा)- -त्त गो २, १, ४  
अ सम्प्रदायम् (णमुल्) ऐ ५, ९, गो  
२, ६, १०  
अ सम्प्रेषित- -त ऐ ६, २, १, -तम्  
ऐ ६, २  
अ सम्पाद्य- -म् जै ११६  
अ सम्भव(म्/भू)- -वानि प ५, ११  
अ सम्भाष्य- -म् ऐ ३, ३९  
अ-सम्भूति- -म् श १४, ७, २, १३  
अ सम्भिन्नत् (म्/भिद्)- -न् तै  
३, ७, ५, ६  
अ सम्भिन्दती ता ७, ९, ११  
अ सम्भिन्न,घा- -घम् शा ३०, ८,  
श ८, ३, ४, १, -घा शां ३०, ८,  
-घा श ८, ३, ४, १, -जे तै १,  
६ ४, २  
अ सम्भेद- -दाय श १३, ८, ४,  
१२, १४, ७, २, २, ४, ता १८, ५, १६  
अ सम्मित,ता(म्/मा)- -त ता ९,  
८, १४, -तम् श ०, ५, १, १६, का  
१, ४, ३, १३, ता ९, ८, १४, -ता  
श १, ९, ०, ३०  
अ सम्मुक्ति (म्/मुद्)- -म्भे शां  
२३, ५  
अ सम्मुद् (म्/सृज)- -ष्ट का १,  
५, १, ७, -ष्ट तै २, ४, ३, ३,  
-ष्टम् श २, ५, २, १९  
अ सर्व,वाँ- -वं श ५, १, ४, ५, ३,  
१, १०, का १, २, १, ९, जै १८६,  
जैउ ३, १, १, ४, ५, ७, १०,  
-वंम् श ६, ३, १, २, ३, ६, ३, १, २,

† -ता' ति भैम् कालि मुपा चिन्त । लिङ्गव्यत्ययसङ्कारोपजनादिकल्पना भाष्यरत्नस्य चिन्त्या । तु०  
। १६, ५४, या १, ५ । ‡ = च २, २, १ ३, 'सञ्ज्ञानम्' इति पाठ । § 'असमदतायै' इति आन मुपा ।

७,५,१,३४,०,५,१,६३, -वां  
जैठ ३,१,१,९, -वांजि जैठ ३,  
१,१,६, ११, -बें जैठ ३, १,१,  
८, -बेंग ए ८, ७, दां २८, १,  
दा २,२,१,१४, -बें दा ६, ३,  
१,२३, -बें दा ७, १, ५, १०,  
११,१३, जै १८६

अ सर्व-कतु- -तुभ्याम् दा ११, ५,  
५,५

अ सर्व-दृष्ट- -ष्टा ऐ ८,४

अ सर्व-स्तोम- -मा ऐ ८,४

अ सव्य- -व्यस्य तै ३,५,७,३

अ साधु- धु दाआ ५, ८, दा ११,  
२,७,३३, १४, ८, १३, २, -धुऽव्य  
जै ४४, -धुना दाआ ५, ८, दा  
७, ६, ३, ८, १४, ७, २, २४, का १,  
६, ३, ९, -धुनाम् तैआ १०, १,  
१२, -धौ दा २, ६, ३, ८, का  
१, ६, ३, ६

अ सानिन्धय- -ध्यात् गो २, २, ५

अ सामन्- मन् गो २, ३, २०, -मा  
दा १, ४, १, १, तै २, १, ५, ६

अ माझी- झी ष ३, ७, -झीम्  
ष २, १, जै ९३

अ साम विद्(√विद्)- त् गो  
१, ५, ११

अ-सामन्य- न्य ऐ ३, २३, गो  
२, ३, २०

अ-सात्ना(व-→)त्ता- -ता ऐआ ५,  
२, २, -तासु ऐआ ५, १, ६, २, १

असि(√२असु)- सि दा ३, ८, २,  
१२, ५, ३, १, १०, -सिना दाआ  
१, ८, दा ३, ८, २, १२, ३, २४,  
-सिम् ए ७, १६, दा ३, ८, १, ४

असि धारा- रम् तैआ १०, ९, १,  
-तायाम् जैठ ३, ३, ३, ९

असि पय- धान् दा १३, २, १०,  
१, तै ३, ९, ६, ४

असित- त दा १३, ४, ३, ११,  
१४, ६, ९, २८, ११, ६, ७, २, २७,

९, ४, २३, तै ३, २, ९, १५, तां  
१४, ११, १९, जै १७७, २०९,  
-तम् तै २, ४, ४, १, ५, ५, ६, ४,  
४, ष १, ४, -तस्य जै १९७,  
-ता तैआ १, १२, ४, -तात् दा  
१४, ९, ४, ३३, -ताय तै ३, ८,  
१८, ४  
असिष्ठी- -ष्ठी तै २, ४, ४, १,  
-ष्ठीयां तैआ १०, १, १३, -ष्ठी  
तै २, ४, ४, २

असित ग्रीव- -न दा १३, २, ७, २

असित मृग- -गा ए ७, २७, ष  
१, ४

अ सिद्ध(√सिध्)- दे सा ३, १,  
१२

अ सिद्धि- दिा तै १, ५, १, ३

असु- मवे दा १२, ६, १, २८, तै ३,  
१०, ७, १, -सु ऐआ २, १, ८,  
६, १, शाआ ६, ७, १३, दा २,  
३, ४, २१ २२, ६, ४, ४, ६, १०,  
६, १, २८, १४, ५, १, ११, का  
१, ३, ३, १८, तै २, ३, ८, १,  
२, जैठ १, ९, २, ४, १३, १, ७, २,  
२, -सुना तैआ ३, १४, ३, जैठ  
१, १३, २, १, २, -सुम् ऐ ८, ६,  
दा ७, ४, ४, ११, तै ३, ६, ६, ७,  
तैआ ६, ३, २, जै १९०, -सुषु  
जैठ ३, ६, ७, ३, -सुन् ता १३  
१२, ५

असु सुप्- पौ तैआ ६ ३ ०

असु नीति- म् तैआ ६ १ ४

असु नीध- धाय तैआ ६ १, १

असु मय- मात् तै २, ३, ८, ०

जैठ १, ९, ०, ४

असु मय- द जैठ १, ९, २ ३

असुर- र दा ५, ४, १ ९, १२

७ ३ १, तै ३ २ ९, २ ४

असुर- र ऐ १, ३०, ऐआ ५, १,  
१, दाआ १२, ५, दा १२, ६, १,  
१०, तै २, ८, ६, २ ३, ११, २, १,

गो २, ४, १५, -रम् जैठ ३, ६,  
७, ३, -रस्य ऐ १, १९, दा ८,  
४, २२, ९, २५, ७, तै २, ७, ८,  
१, तैआ ३, ११, १०, जै १७६,  
जैठ ३, ६, ७, १, ३, -रा ए १,  
१४, २३, २४, ३०, २, ११, १५,  
१६, ३१, ३६, ऐ ३, ३९, ४९,  
५०, ४, ५, ५, १, ६, ४, १५, ८,  
१०, ऐआ २, १, ८, दा ७, ३,  
८, ८, १२, २, दाआ ६, २०, दा  
१, १, ४, १४, २, ४, ८, १३, १६,  
५, १, ३, ४, ३, २, ७, २, २२, १, २,  
३४, २, २, ७, ८, ४, २, ५, १५, ३,  
२, ३, २, १, १८, २, २, ४, ३, ५,  
४, २, ६, १, ८, ४, २, ४, ११, ५,  
१, १, १, ६, ४, ४, ११, ६, ३, २, ८,  
१, १, ७, ४, २, ३, ३, ९, २, ३, २,  
८, ५, १, १२, १६, १७, १९, २०,  
१०, ५, २, ३०, ११, १, ८, १, ३, ७,  
२६, ५, ५, १, ३, ९, ३, १२, ९, ३, ६,  
१३, ८, १, ३, ७, १, १४, ४, १, १,  
८, २, १, ४, का १, १, १, ६, २, ९,  
१०, २, ३, ५, ८, ३, २, २, ३, ५,  
१३, ६, ४, २, २, २, ६, ८, ३, १,  
२ ३, ४, तै १, १, २, ४, ४, ४, ४,  
१, १, ९, २, ३, ५, ५, ६, १, ४, ६, ६,  
१, २, ५ ७, २, १ ४, १, २, २,  
३, १, ८, ३, ३, २, ५, ९, ३, ५, १,  
९, ११, ३, तैआ १, २, ३, ७, २, १,  
१, १०, ०, १, १, ता ५, ५, १५,  
७, ५, ११, ८, ३, १, ९, २, ९, २, ११,  
१२, ३, १४ ५, २, ३, १३, २७, ३, १  
१३ ६, ७ १८ १, २, २१, १३,  
२, ०, ष २, ३, ४, ५, ५, २, म  
२, १, ३ ४ जैठ १, ४, २, ३, १५,  
४ २ ३ ४ १८, ५, १ ६, ७, २,  
२, १, ११, १२ ३, १, २, ४, ६ ३,  
१, जै १४, २२, २३, ४६, ४७,  
४८, ६३, ७४, ८३, १३९,  
१५५, १६५ १७० १७४,

† 'कवा'इति वाह्वराट । ‡ 'असु' मु स्व ।

१७६<sup>१</sup>, १८५<sup>१</sup>; १८७, १९७, गो. १, १,  
 २३, २, १९, ३, ५, २, १, ७<sup>१</sup>, २, २, ७,  
 ११<sup>१</sup>, १५<sup>१</sup>, ४, ११, ५, १, ५ - राणांम्  
 ऐ ६, ३६, ८, १२, शा १४, ५, शा  
 १, ४, १, ३, ४, ५, १, २३, ६, ३, २८,  
 ३, ५, १, २, ४, ५, ३, ४, ९, २, ३, ८,  
 १३, २३, २९, का १, ६, ५, ५, तै  
 २, ३, ८, २<sup>१</sup>, ३, २, ९, ६, ९, २१, १,  
 तैआ २, १, १, ता ७, ५, २०, ८, ३,  
 ३, ४, ६, ६, ६, १२, ३, १४, ५, २३<sup>१</sup>,  
 ९, २१, १३, २७, २९, १९, ७, १,  
 ४ ४, १, म २, ३, २१, जै ४९,  
 ५१, ७४, ८१, १३२, १३६, १५५<sup>१</sup>,  
 १६५, १८५<sup>१</sup>, १८७, १९१<sup>१</sup>, गो  
 १, २३, २, १९, ३, ५, २, १, ७<sup>१</sup>, २,  
 २, ७, ११<sup>१</sup>, १५<sup>१</sup>, ४, ११, ५, १, ५,  
 २, १, १, २, ७, १, ६, १३, - राव  
 तै २, ६, ३, १, - राव ऐ ३, ३९,  
 ४९, ५०<sup>१</sup>, ४, ५, ९, ११, ६, ४<sup>१</sup>,  
 १४<sup>१</sup>, ३२, ३३<sup>१</sup>, ३६, शा १, २,  
 ३, २, ६, १५, ७, २, १०, ८, ८,  
 १२, २, ४, १७, ८<sup>१</sup>, २२, ६, शाआ  
 ६, २०, शा १, २, ४, ८, ९, ६, १, २  
 ४, २, ४, १२, ६, ६, २, ११, ३, २<sup>१</sup>,  
 ८, १, २, ७, ४, २, ३३, ३४, ३९,  
 ९, ३, ३, ३, ५, ६<sup>१</sup>, ५, १, १५,  
 १९, २१, २३-२६, १०, ६, ४,  
 १, ११, १, ६, ८, ११, २, ७, २४  
 ७, ५, ४-६, ९, ४, १२, १, ३, ९,  
 १३, ३, ४, २, ८ १, ५, २, १, १४,  
 ४, १, ३, का १, १, १, ६, ७<sup>१</sup> २०,  
 ६-९, २, २, ३, ६ ८, तै १, २ ३,  
 ३, ३, १०, १, ६, २, ६, ७, ६, १, ७,  
 ७, ७, १, २, ६, ८, ३, ३, २, ३, ४, ४,  
 ६, ७, २, ९, ५, ३, ५, २<sup>१</sup>, ८, २<sup>१</sup>, ३,  
 ३, ७, १, तैआ १, ६, ३, २, १, १,  
 १०, ६, ३, १, ता २, ७, २, ८, २, ८,  
 १, १, ५, ९, १, १, ११, ५, ९, १३,  
 ६, ७, १६, २, २, ३, ३, २, २०, ६,  
 १, ८, १, २२, १४, ५, ४, २, ३,  
 ४, १, ५, ५, २, जै १४<sup>१</sup>, १५, २०,

२२, २६<sup>१</sup>, ३२, ३४<sup>१</sup>, ३७<sup>१</sup>, ४६,  
 ४७, ६३<sup>१</sup>, ६७<sup>१</sup>, ७३, ७४<sup>१</sup>, ७८, ९६,  
 १५५, १८२, १८५, १९३; सा. ३,  
 ३, ४, जैठ १, ४, २, ४, १५, ४, १,  
 २, २, १, ४, ३, १, ११, २, ३; गो  
 १, १, २३<sup>१</sup>, २, १, १८, ११<sup>१</sup>, ५,  
 १, ५<sup>१</sup>, ६, ११-१४, - राय श. १२,  
 ६, १, १०, - रेण शा १०, ७, १,  
 १०, - रेभ्य ऐ २, ३१, शा १,  
 १, ४, १८, ३, २, १, २३, १२, ९,  
 ३, ८, का १, २, २, ८, २, १, ३,  
 २०, जैठ १, १३, ३, ७, गो २,  
 २, २, ११<sup>१</sup>, - रेणु शा ९, ५, १,  
 १४, १२, ९, ३, ७, तै २, ८, ८, ७,  
 तां ८, ३, ३, ४, ६, ६, ५, जै  
 १६, १३२, १९१, जैठ २, ३, २,  
 ९<sup>१</sup>, - रै ऐ ३, ३९, ४२, ६, १५,  
 का १, ६, ४, ३, २, २, ३, १७, तै  
 २, २, ७, ३, तां २२, १७, २, गो १,  
 १, २३, २, १९, २, २, ७  
 असुरी शा २३, ४, जै ५३  
 असुर-गणधर्वं यक्ष राक्षस-पिशाच  
 - चानाम् गो २, २, ५  
 असुर-हृन्-ष्मी शा १, १, ४,  
 १४, १७, का २, १, ३, १७, १९,  
 तै ३, २, ५, ९  
 असुर तमसु- म् शा ४, ३, ४, २, १  
 असुर त्व- म् तै २, ३, ८, २<sup>१</sup>,  
 ४ ४, १  
 असुर मल- झौ शा १, १, ४, १४,  
 का २, १, ३, १७  
 असुर मा(या- )य- यौ जै  
 १९०<sup>१</sup>  
 असुर माया- मायया शा २३,  
 ४, - माया शा २, ४, २, ५, का १,  
 ३, ३, ५  
 असुर रक्षस्- क्षासि ऐ २, ११,  
 ३६<sup>१</sup>, ६, ४<sup>१</sup>, शां १०, २<sup>१</sup>, १७,  
 ९, २८, २, ४ १, २<sup>१</sup>, सा १, १,  
 ८, २, ५, ६, गो २, ३, २३, ६, ६  
 असुर रक्षस- सम् शा १, २, ४,

१७, ४, १, ३, ४, ३, ५, १, २१, ६,  
 ८, १, १४, का. २, २, २, १०<sup>१</sup>,  
 -सानाम् का १, ३, ३, १२, २, १,  
 २, ५, ४, ४, २, ४, ५, -सति शा  
 १, १, १, १६, ४, १४, १६, ५, ३,  
 २१, ६, १, १५<sup>१</sup>, ३, ४, २, १, ३, ३,  
 ६, ४, १, १, ६, १९; २, १, ५, २,  
 ४, १९, ११, ५, ५, १३, १३, ८, ३,  
 ३, का १, १, ४, १५, ३, ३, १२, २,  
 १, १, १२, ३, १७, १८, २, ३, १७,  
 जै ३२, - से शा ४, २, १, ४, १४,  
 २०, - सेभ्य शा १, १, २, ३, ३,  
 १, ६, ३, १, ५, ६, १, ११, ३, ३, ३,  
 १६, ४, २, ५, ३, १५, ६, १, २७,  
 ९, ४, ६, ४, ३, २, १२, ४, १८, ६,  
 ६, १  
 असुर-वत्(वति) ऐ ७, ५  
 असुर विदा- म् ऐ ६, ३६  
 असुर-वेद- दम् गो १, १, १०<sup>१</sup>,  
 -दाव गो १, १, १०  
 असुर सदि(त- )ता स १  
 असुराजान-(र<sup>१</sup>/२असू)- नम्  
 जै १९०, -नेन जै १३०  
 असुरी-पुत्र- त्र जै २०२<sup>१</sup>,  
 असुधं, धां- र्थं तै १, २, ६, ७,  
 ३१, ४, ४, ५, १२, ६, ८, १, २, तै १,  
 ४, ७, १, तैआ ५, ३, ८, ता ६, ५,  
 १५<sup>१</sup>, ९, १०, २, - र्थं ऐ २, ५,  
 २८, शा ३, २, १, २४, ५, ३, १७,  
 ६, ८, १, १०, - र्थं ए ३, ४९,  
 शा १४, ७, २, १४, - र्थं तै २  
 ४, ६, ४  
 असुत्(√१सु)- त् शा ४, ६, १, १०,  
 जै १२८, - तस्य शा १२, ८, २, १३  
 असुन्वत्- न्तम् शा ७, २, १, ९  
 असुस- स शा १४, ७, १, १२  
 असुझ- झा शा १३, ८, २, ३,  
 - र्णन् शा १३, ८, २, ३  
 असुपिर मू(ल- )शा- म्प ४, ३  
 असू(√१सु)- म् तै ३, ४, १०, १

√अस्य, अस्यति, आस्यत्, आस्यीत्  
 श ३, २, १, १९.

अस्यद्-न्त जडे ३, ६, ३, ९,  
 -न्त डव् वा १, २, ५, ४, का १,  
 ३, २, ८, २, ३, ३, ४

अ-स्यर्थ- -म् प ४, १

अस्य्(→अस्य्)- -स्य्, ग् ए २, ९,  
 ११, शां १०, ४, श १, ९, २,  
 ३५, ३, ८, २, १४, १०, १, ४, ७, ४,  
 १, १७, अस्ता ए २, ७, १, श १,  
 ९, २, ३५, ११ ७, ४, ३, तै ३, २,  
 ५, १०, ६, ६, ३

अस्य्-मानन्- -नामि शां १०, ४

अस्य् मुख- -स्य तैआ ४, २, ९, १

अस्यत्मान(√स्य्)- -स्य् जे ३७<sup>३</sup>

अस्यत्(अ-स-इत्)- -त गो १, ५, ४

अस्योद(√स्य्)- -स्य् ता १२, ९, २, १

अस्योम प(√प्रा)- -प ए ७, ९,

-पम् गो १, २, १३, -पा ऐ २,

१८, ४ ४, ६, गो २, १, ६,

-पाइ तैआ १, ९, ७, -पान् ऐ

२, १८, -पौ जे १८६<sup>३</sup>

अस्योमवाजिन्- -जिन श १, ६,

४, १०, -जी श १, ६, ४, १०<sup>३</sup>, ११

अस्यो, अस्यो नामन्- अदस् गद पद

अस्योदिय- -स्य सा १, ३, ८

अस्य्(√स्य्)- -न्द्याय श १३,

१, ३, १, ४, ५, तै ३, २, ३, ५, ५,

६, ११, ६, २, ४, ८, ६, १, ५, ८, १,

तैआ ५, ८, ६, ता ६, ७, २, १

अस्य्, सा- -न्त प १, ५, -न्तम्

वा १, १, ४, ३, ४, ५, १, ३, ८, १,

१४, १३, १, ३, १, ४, ५, का २, १,

३, ८, तै ३, ८, ६, १, ५, ८, १, १७, १,

ता ६, ७, २, ३, जे १२१, -न्नाम्

ऐ १, २, ७, -न्ना नाम् प ४, १

२अस्यत्(√अस्य्)- -स्य् ऐ ७, ११,

१२, शां २, २, ३, १, १७, ७ श २,

५, २, २९<sup>३</sup>, ११, ५, १, ७, का १, ५,  
 १, २६<sup>५</sup>, म १, २, १४, तैआ २, २,  
 १, जे ११७, जैड ३, १, १, ३<sup>३</sup>,  
 गो २, ५, ४ १अस्त गद

अस्य्(√ह्), अस्य्मेति ऐ १, ७, ३,  
 ४४<sup>३</sup>, शां ७, ४, श २, ३, १, ३,  
 ३६, ४, १२, ५, ३, १, ७, ८, ४, १,  
 १२, १०, ३, ३, ८, का १, २, ३, ७,  
 ३, १, २, १, २, ४, तै १, ५, १०, ७,  
 २, २, ६, ४, तैआ १, १४, १<sup>३</sup>, ३,  
 १४, १, ४, अस्तमेति वा १४, ४,  
 ३, ३, ४, अस्तम् एति जैड ३,

१, १, ५, अस्तम् \*यन्ति वा  
 २३, १, २, जैड ३, १, १, ६, अस्त  
 मियाए ७, ११, १२, गो २,

५, ४

अस्य् युत्- -यन् ऐ ८, २, ८, शा २,  
 ८, का १, ३, १, १, ४, १, १०, जैड  
 ४, ८, २, २, जे ३, ४, -यन्त का  
 १, ३, १, ३, -यन्तम् शां ६, ६,  
 १८, ९, शाआ ४, ७, श ४, ६,  
 ५, ५, ११, ६, २, ४, तैआ २, २, १

अस्य्(√ह्), गद

अस्यत्( म्अ-), यु, प्रा- -या जे  
 ११७, -याए शा २५, १०<sup>३</sup>, श  
 २, ३, १, ७, ८, ३, २, २, १, २६, १,  
 २, ७, ४, ५, ३, ११, -ये तै ३,  
 १२, १, १

अस्यत्( म्अ-), यन्- -स्य श  
 १३, ८, १, ९

अस्यत्मित, ता- -त श ३, २, २,  
 ५, जैड १, ३, २, ४, ४, ७, २, १०,  
 -तम् श ३, २, ३, ५, -ता श  
 १४, ४, ३, ३, ३, -त ऐ ५, २, ४,  
 २९<sup>३</sup>, ३, १, शा २, ९, श २, ३,  
 १, २, ४, ९, ११, ३, २, ३, ४, २६,  
 ४, ५, ३, ११, ६, ९, ७, ३, ६, ६, ४, १,  
 ११, ८, ३, ३, १४, ७, १, ३, ४<sup>३</sup>,

५<sup>३</sup>, ६<sup>३</sup>, का १, ३, १, १, जे १, २;  
 जैड ४, ५, १

अस्तमेतो का १, ३, १, ३.

अस्यत्(√गम्), अस्तम् \* गुच्छति वा  
 १४, ४, ३, ३, ४

अस्यत्(√गम्), अस्तमगाए जैड. ३,  
 १, १, ४, अस्तम् (गा) तैआ १,  
 १४, १<sup>३</sup> अभ्यस्तम्(√गम्) गद

अस्यत्(√स्य्)- -स्य श २, २, २,  
 १४<sup>३</sup>, का १, ३, २, ९<sup>३</sup>, -यां श  
 २, २, २, १४, का १, ३, २, ९

अस्यत्- -त तै १, ५, ८, ३,  
 -तम् चाआ ४, ११<sup>३</sup>, म १, ५,  
 १८

अस्यत्ति- -स्यै ता २२, १७, ३

अस्यत्(√स्य्)- -त ऐ ३, ३९, ४२<sup>५</sup>,  
 -तम् ऐ ३, १७, ५, ४, जे ६१,  
 -तौ ऐ ३, १७<sup>३</sup>

अस्यत्वान- -ना जे ५५

अस्यत्(√अस्य्)- -स्तां तैआ, ४,  
 २०, २, अपादस्ता पद गद

अस्यत्तेन- न श १४, ७, १, २२

अस्यत्तोत्रिय- -ये जे ७२

अस्यत्तोत्रियप्रतिपद्- द जे ९६

अस्यत्तोम- -मा ता ३, ९, ३

अस्यत्तोम कृन्तन्- -त्राय ऐ ५, १६

अस्यत्तो पुस्- -माए ऐआ २, ३, ८

अस्यत्त्वन्(√अस्य्+कनिष्) -स्यवा  
 तै ३, १०, ८, ३

अस्यत्त्वन्-अस्थि द

अस्थि(→अस्यत्)- -स्यभि तै १,  
 ५, ८, १, ता १२, ८, ५, -स्थि ऐ २,  
 १, १४, ६, २९, ऐआ २, १, ६, श  
 १, २, ३, ८<sup>३</sup>, ५, ३, २९<sup>३</sup>, ३०<sup>३</sup>, ६,  
 ३, ४०, ६, १, २, १७, ७, ५, २, २५,  
 ८, १, ४ ५, ७, २, १०, १७, ३,  
 १<sup>३</sup>, ४, १९, २०<sup>३</sup>, १०, १, ३, ४, ४,  
 ३<sup>३</sup>, २, ३, ५, ४, १, १७, ११, १, ६,  
 ३<sup>३</sup>

† सेत सगतिस्तद्विभ्र इत्यर्थे । अविभ्रतपृथ्व्यो गतिमत्पदतद्विभ्रत्वाशयो स्वल्पभेद एवमेव विशदो भवेत् ।  
 अतः 'स इव ? † सा तु 'अस्ता' इति लोटि प्र १ रूपनाह (?) । मुपा स्वरधिन्य § अस्तुतम् वा अद  
 §मा सम्मत किलाय निर्देश । सा०तु०अदस्तोरिति ल्वेति च पदविभाग करोति । द० अहस्तः, अहस्तो, हस्तो ।



३४, १२, २, ४, ९, ८, ३, ३१, ९,  
 १, २, १३, ४, ४, ९, वा २, २, १,  
 २१, तै १, १, ९, ४, २, ६, ३,  
 ५, ९, ७, २, ६, ४, २, ५, ८, ३, २, ८,  
 ७, तैआ १, ११, ३, ७, ७, १, ता  
 ४, ०, २, १, ५, १, ३, ४, ४, २, १,  
 जैठ १, १२, २, ६, जै ९३, १६२,  
 गो २, ६, ८, -स्थिनी वा ४, ०,  
 १, १९, -स्थिभ्य वा १२, ७,  
 १, ९, १३, ४, ४, ९, -स्थियु वा.  
 ७, १, १, १५, जैठ ४, ७, २, ६,  
 -स्थिनिएआ ३, २, १, २, शांआ  
 ८, १, २, वा ३, ४, ४, ०, ७, १, १,  
 १५, ८, ७, २, १०, ९, २, ३,  
 ४६, १०, २, ६, १८, ५, ५, १२,  
 ६, ४, १, ११, १, ६, ३, ४, ६, ३, ११,  
 १२, ३, २, ३, ४, ५, १, १३, ९, १,  
 ११, १३, ४, ४, ९, १०, १४, ६,  
 ९, २, ८, ३२, तैआ. १०, ५, १, ता  
 ९, ८, १, सा १, १, १०, जैठ १,  
 १२, २, ७, गो १, ३, ७, ६, ५, ५,  
 -स्व्ना तै ३, ३, ८, ७, तैआ १,  
 ११, ३, -स्नाम् ऐआ ३, २, १,  
 २, शांआ ८, २

अस्थवृत्त- न्वान् वा ६, ६, २, ९,  
 -न्वन्तम् वा ६, ६, २, ९,  
 अस्थि-ञ्ज- जस्य तै २, ४, ४, ०  
 अस्थि मञ्ज- ज्ञानि शा ६, १५.  
 अस्थि प्रतिष्ठान- मा जै १०६

वृत्तिर- म् वा ८, २, १, १४  
 अस्थिवस् (← तस्थिवस्/स्वा)-  
 -स्थुव ता ७, ७, १६ तस्थिवस्,  
 सु स्थिवस् अत्र

अस्थुति- रि शा १, ९, ३, १९, ३, ७,  
 ४, १०, तै ३, ५, १०, २, ७, ५, १०,  
 -रि ता १६, १, ६, १०, ४, २१,  
 १३, ७, -रिणा ऐ ५, ३०, ता  
 २१, १३, ८, -रिम् जै २७  
 अस्थुल- म् वा १४, ६, ८, ८

अस्ना-असृज् गद्र  
 अस्नात्(√स्ना)- त्त ऐ ७, ९, ११,  
 २, ६, १०  
 अस्नेह- म् वा १४, ६, ८, ८.  
 अस्वप्नो(√स्वप्)- म् वा १४, ६, ८, ८  
 अस्वप्- म् वा २२, २  
 अस्वप्(→अस्वप्)-वसान- नै गो २,  
 १, ८  
 अस्वृत्- म् जै १६२  
 असमद्→असमत् ऐ २, २, ७, ९, २३,  
 २४, शां २६, ६, वा २, ३, ४, १०,  
 ३, १, १, ११, ६, ३, ११, ४, ३, ३,  
 १, ८, १, २, ५, १, ५, २, ३, ८, २,  
 ९, ७, २, १, ९, वा १, ४, १, ८,  
 २, २, १, १, ८, तै ३, ३, ११, १, ६,  
 १, ०, तैआ १, ३, १, ८, ८, २, ४,  
 १, १, ४, १, ५, १, ६, ९, २, १, ०, २,  
 ११, ८, ७, ११, ३, जैठ १, ३, २,  
 ६, १, ८, ३, ८, जै १३६, म १,  
 ७, १०, असम्यम् ऐ २, १५,  
 वा २, ४, १, ९, ३, २, २, १९, ५,  
 १, १५, ४, ३, ४, २३, ४, १, ६, ५,  
 २, २, ५, वा १, ४, २, ४, तै १, ३,  
 १०, १, २, ४, १, २, ८, ७, ५, २, २,  
 ७, १५, १, ८, २, ६, ४, २, ५, ६, ३, १,  
 १, ८, ३, ११, १, तैआ २, ५, २,  
 ४, ७, ४, ११, ८, ३, १, ५, ६, ९,  
 ६, ३, २, १०, १, १६, जैठ १, ४,  
 ३, ७, जै ६, म २, १, १५, ३,  
 ५, असम्यकम् ऐ १, २, ४, ३, ३, ९,  
 ५, २, ५, ६, १, ७, २, ७, शा ३०,  
 ६, शांआ ४, ८, ९, ११, ८, वा  
 १५, ४, ७ १०, ७, ४, २, ३,  
 ८, १, ४, २, ९, २, ३, ४, ३, २, २,  
 १९, का १, ४, १, ११, २, २, ६, ४,  
 २, २, २, ३, १, तै २, ४, १५,  
 ३, २, ७, ४, तैआ १, २, ७, १, ३, १,  
 १, ५, १, ११, १०, ७, ११, २, १०,  
 १, १६, म २, १, ६, जै ४, ७, १५५

असमद् वा २६, ६, असमान्  
 ऐ १, ९, २१, ०, ७, ०, ३,  
 ३, १९, वा २८, ६, शांआ ४, ८,  
 ९, वा १, ६, २, १, ८, ८, १, २, ४, ०, ५,  
 ४, २, ३, १, ३, ९, ३, १०, १, १, का  
 १, २, ४, ९, ४, १, १, ९, २, १, २, १०,  
 ०, ०, १, १०, ११, तै १, ६, २, २,  
 ७, ३, १६, ०, २, ८, २, ३, ३, ०, ९,  
 ४, ५, १, १, ५, ११, १, १०, १, ८,  
 तैआ १, ८, ८, २, ५, २, ४, १०,  
 ३, ११, ६, ८, २०, २, २, १, ३, २,  
 १, ४, ०, १, ३, ४, जै १४, ९, ५,  
 १३६, १८२, म २, ६, १,  
 असमानि शांआ ११, १, १, ५, १,  
 वा ४, ३, ५, ५, ७, तैआ २, ६, १,  
 ३, १, ८, १, असमान् वा २७, ४,  
 वा ४, ६, ९, ९, तै १, १, ५, २,  
 १, २, १, २, ५, ८, ९, ६, ३, ५, ३,  
 ७, १०, १, तैआ ३, ११, १२, ६, ६,  
 २, जै ९४, असमै ऐ १, १, ३, ३, ८,  
 वा १९, ९, २, शांआ ४, ११, वा  
 २, ३, ४, १०, ७, ३, १, ३, २, ८, २,  
 १, ७, का १, ४, १, ८, तैआ १,  
 २६, १, २, ५, १, २, ४, ७, ३, ४०,  
 १, ५, ६, ७, तै २, ४, ३, ६, ६,  
 ९, १, ७, १, ३, १, ४, ८, १, ४, २, १,  
 ७, ५, ८, ९, २, ४, ३, ६, अद्य ऐ  
 १, ८, २, ७, २ ११, १६, २, ५,  
 ४०, वा २४, ५, शांआ १, ६,  
 ७, ८, वा १, ५, ४, २, २, ६, ३,  
 १३, १, ७, २०, २१, ८, १, ८, ९, ३,  
 १६, १९, २, ३, का १, १, २, १०,  
 ४, १, १, ८, २०, २, ४, २, ५, २, १,  
 १, ४, ५, तै १, ४, ६, २, १, ७,  
 १, ४, १, ५, २०, ३, २, १, ६, १, ९,  
 १०, तैआ १, ४, १, ७, २, ३, ९, २,  
 ११, ४, १, ३, १, २, २, ३, ४, २, ७, ६,  
 ता १, २, ४, ६, ३, ४, ९, सा १,  
 ३, ६, ५, ८, २, ७, १, ३, ८, ४, ५, ५,

१,३,१-८, ५, २,३,६, १०, १,  
 जै १, १, १७, १८, ३७, ४५, ५३,  
 ६१, ६३, जैउ १, ३, ३, ७,  
 १६, २, ४, ३, ४, ५, स ३, १, १,  
 १, १, ४, ६, २, १०, गो १, १,  
 १, २, ९, ३, २, २, ७, अहाश्मू श  
 ३, ६, २, ७, आश्रमू श ४, १, ५,  
 १०, ११, १३, १४, ६, २, १४, जै  
 ३८, १०२, १४९, १६०, १७६,  
 १८६, १९०, २०३, आश्रयो  
 शाभा १, २, वा १, ६, ३, १४,  
 १९, ८, १, ८, जै १८६, २०३,  
 आश्रमू ऐ ३, १९, ४, ८, सा  
 १८, ४, शाभा ७, ७, वा ४, १,  
 ५, ९, १६, १४, १, २, ३, तै २,  
 ४, ३, ७, जै १८६, आदाश्रमू  
 ऐ २, ३, तैआ ७, ७, ५, न  
 ऐ १, ९, १३, १६, १८, १९,  
 ऐआ १, १, ४, २, २, १, २, ४, २,  
 ५, १, १, २, १, २, २, ६, १,  
 १२, ३, ७, २, ३, ७, २, ५, २,  
 शाभा १, २, २, १८, ३, १, ७, १,  
 ८, ११, ९, १, २, १२, २, ४, ७, वा  
 १, ६, ३, १८, ४, ३, १७, ७, ३, ५,  
 ९, ८, १, ३, ४, २, ३, १, ५, वा १, १,  
 २, ९, ४, १, ३, २, १, ५, २, ८, ३, २,  
 १७, १८, ३, १, २, ८, ३, १, २०, तै  
 १, १, ३, ७, ६, १, ७, १, ८, ५, २, १,  
 १, ३, तैआ १, १, १, ३, ८, ५,  
 ९, ७, ३, १, २, ता १, ५, ६, ७,  
 ६, १७, ७, ५, ४, ७, ८, ११, ४, २,  
 १३, ६, ७, जैउ १, ३, १, ३, ४,  
 १०, १, ४, जै ३४, ३५, ४७,  
 ४९, ९५, १२५, १३६, १ १, २,  
 ६, ३, १, ता १, ४, १८, १९,  
 ८, ६, ७, १३ २, ३, १, ६, ३, १०,  
 ३, १, ३, १, ३, ६ ३, २, ५, गो १,  
 १, १३, १४, २९, ३६, २, ७, १३,  
 १९, नौ शाभा ५ ७, वा १,  
 २, ३, १९, ३, ४, १६, ४, ३, ९

५, ४, १६, ६, २, ३, ६, ३, २, १,  
 तै १, १, ३, २, २, १, २, ६, ६, २,  
 तैआ १, ७, ३, ५, १, ७, ८, १, १,  
 जै १५, १७, ३०, ३८, ४४, १०१,  
 १३२, १४३, १४७, १७६, जैउ  
 ३, ५, २, ८, १२, गो २, १,  
 १७, मुख ऐआ २, १, ८,  
 ४, ३, वां १८, ४, वा २, ३,  
 ४, २६, ३, ९, १, २, ४, ३, ३, ११,  
 ५, ३, ३, तै १, २, १, २०, २, १,  
 ५, ११, ५, ८, ७, तैआ ४, ४, २, ५,  
 जै ३७, ४१, ४२, ४७, ५१, ११७,  
 १४३, १६०, १७७, गो १, १, १,  
 मन् अद्र म्म, ऐ २, ०, १८,  
 ३, ०, ३, ३, ४, ७, ८, ५,  
 १४, ऐआ २, ३, ६, वां १०, ६,  
 शाभा ३, ३, ११, २, वा १, ५,  
 ४, ७-१६, ६, ३, १३, २, १, २, १६,  
 वा १, ३, १, २८, २, ४, ४, १, ५,  
 २, ५, २, १, २, १, ४, तै १, १,  
 १०, १, २, १, १४, १, ७, १८, २०,  
 ६, ६, १, २, १, ६, २, ३, ७, १,  
 तैआ १, १, ४, १, ४, १, २, १, ३,  
 ४, ता १, २, ९, ५, ६, जै ६,  
 ३४, ३७, ५३, ८८, १०१, १३९,  
 १४३, १४९, १७७, १८६, जैउ १,  
 १२, ५, १, १६, २, ३, १, १, ४,  
 स ३, गो १, १, ३, २, २, ३, २०,  
 मुख ऐ १, ७, २७, ७, १७, वा  
 ११, ४, वा १, ९, ३, १९, २, ६,  
 ४, २, ३, ५, १, २, २, ९, का  
 १, ६, ४, ३, ४, १, तै १, ३, ७, ६,  
 ६, २, ६, ३, ३, ८, ६, तैआ १,  
 ११, ४, २, ३, १, ६, २, ६, १२,  
 १, १०, १, ८, १२, जै ३७,  
 मुख ऐ २, २७, ३ ८ ४, २५,  
 ५, २७, ऐआ ५, १, ५, शाभा  
 ४, ३, ७, १, १, १, २, १, ५, ६,  
 वा १, ६, ३, २, १, ४, ७, ८, १,  
 ४, २, ३, २, ३, ४, ३, ४, ४, २, ५

३, २, २, १, ५, २, १, ८, वा १, ३,  
 ४, १४, ४, १, २, ४, तै १, १, १, ५,  
 २, १, १७, ६, ५, ६, ७, ९, ५, २, ४,  
 ६, ६, ६, १, ४, ५, तैआ १, ३, १,  
 ६, २, ३, १, ५, १, ३, ११, ८, ४,  
 २, ५, ६, २, २, १, १, ४, २, २,  
 ता १, १, ८, ३, १०, ५, १९, ६,  
 १५, जैउ ३, ३, ४, १, जै १२७,  
 सा ३, १, ३, ७, ८, ९, ५, गो १,  
 २, २०, ५, १५, १६, १७, १८, १९,  
 २, ३, ६, मुख ऐ ३, ४, ९, ५,  
 १, ४, ७, १४, १६, १७, ८, २७,  
 ऐआ २, १, ५, वा ७, ४, ६,  
 शाभा १२, १, वा १, ९, ३, १६, २,  
 २, ४, १६, ४, ३, ४, २, ८, २९,  
 ३०, ३१, ६, ७, ३, १५, का १,  
 २, ४, १२, २, १, २, ६, २, ५, ४, तै  
 १, २, १, १९, २, ७, ३, १, १, १०, ११,  
 २, २, ६, ३, २, ७, ५, ३, तैआ १,  
 ३, १, ६, ३, १०, १, ४, ११, ७, १४,  
 १०, २, ४, २, ५, ८, ६, १०, १, ५,  
 ता १, ८, २, ३, ६, ८, १०-१६, जै  
 ६, मा ऐउ, १८, वां १, २, ६, २,  
 ४, ५, ६, ९, २६, २९, १, शाभा  
 ३, १, २, ५, १, ६, ३-१९, ७,  
 १, ९, १, ७, वा २, ३, ३, २, ३,  
 ९, १, ३, १, ३, २, २, १, ७, २, १,  
 २, २, २६, २७, का १, ४, १, ६  
 जै १, १, २, ११, ५, ७, १, ३, ६,  
 २, १, १४, तैआ १, १, १, ५, १२,  
 ३, ३०, १, २, ३, १, ४, ४, ३, ६, ३,  
 १८, १, ३, १५, १, ता १, १, १,  
 ७, ३, १, २, ८, ४, १५, ५, १२,  
 १५, जै ६, १८, २६, ३६, ३७, ४१,  
 ४२, ४४, ६१, स ३, गो १, १,  
 ३३, २, ४, १८, २०, ३, ६, १२,  
 मुख ऐ २, २६, २७, ३, ८, २०,  
 ७, १७, ८, ११, २, १, ऐआ २, १,  
 ८, ७, १, ३, २, ५, ५, १, १, ५,  
 शाभा ४, ८, ९, ५, १, २, ७,

† अन्तिमो मुधा अतितगमस्फोऽनुवादाथ कल्पनामूषिष्ठा । ‡ भा निषेधाथ ।

१, १२, २, ७, श १, ६, ३, २१,  
 ७, ४, २१, ८, १, ८, ९, १९, ४१,  
 २, ३, ३, २, तै १, २, १, ६, २१,  
 ३, २, २, १०, ९, ५, १२, ३, ३, ३,  
 ६, ११, ७, ४, ७, ६, ५, १२, तैआ  
 १, ३०, १, २, ३, १, ५, २, ३, १४, ३,  
 १५, २, ४, १, १, २, ५, ४, २, ५,  
 ता ३, २, ६, ४, १५, ५, १, ५, ६,  
 १४, ३, २, ३, ६, ८, जै ५३, ७४,  
 १०१, ११७, सा ३, १, ५, ८, ५  
 गो १, १, २३, २, ७, १९, ३, ४,  
 १२, १५, २, २, १०, ३, ५, मे ऐ  
 १, २५, २, ६, १२, २१, २५, २७,  
 ऐआ १, २, २, ४, ३, ५, २, २,  
 १, ४, २, ३, ७, १, शो १, ३, २,  
 २, ३, १, ८, ६, २, ३, १२, ४, १६,  
 ४, २१, ३, शाभा ३, २, ७, ४,  
 ३, ७, १५, ५, १, ७, ८, ७,  
 १, २, ९, ७, ११, ५, १, १२, १२,  
 २, श १, ६, ३, ६, ८, १३, १७,  
 २६, ४, ४, ११, ७, ३, ४, ४, ८, का  
 १, १, २, ८, ४, १, ५, १०, १५,  
 ३०, ९, २, ३, ३, ११, तै १, १,  
 १, १, २, तैआ १, २, १, १, ३,  
 ४, ६, १३, १, २, १४, १, ता  
 १, १, १, २, ६, ३, ४, जैउ २, ३,  
 १, १०, जै ९, १७, १८, २६, ४०,  
 ४४, ७२, ८७, १०१, ११६, ११७,  
 १२७, १, २, ५, ६, सा ३, ४,  
 १०, ७, २, ८, ५, गो १, १, २३,  
 ३१, २, ७, १७, १८, वयम् ऐ  
 १, ४, २७, २८, २, १२, २०, ३१,  
 ३, ११, १८, ४, ११, १७, ऐआ २,  
 १४, ६, १, ३, १, ५, ३, ६, ५, २,  
 ४, शो १, १, २, ९, ९, १, २, १२,  
 ३ २२, ९, २७, ६, शाभा ३, १,  
 ४, ८, ९, ७, १३, ८, ५, ११, ९,  
 १, ११, १, श १, ५, ४, १२, ६, ४,  
 १४, ८, २, ४, १, ३, ९, १, १९, ३,  
 १०, १३, का १, १, ४, २, ४, ३,

२, ८, ४, ९, ३, १, ४, ४, १, १६,  
 २२, २, १, ५, १, २३, तै १, ४,  
 ८, ६, ९, ३, ६, ७, ५, ९, ८, २, १,  
 ६, १, २, १०, १, ३, ५, ४, २, ७,  
 तैआ १, ११, ३, ३१, ३, ६, २, १,  
 १, ३, १, ५, २, ४, १०, ३, ता  
 १, ५, ७, १७, ६, ५, ४, ७, ६, ७, १२,  
 १२, ३, जै ९, ४, ६, २, ७, ९, ९, ४,  
 १००, ११७, १२७, १३२, १३६,  
 १९२, १, १, ६, ४, ७, सा १, १,  
 १५, १७, ७, ७, २, ४, ९, ५, ३,  
 जैउ १, १, ४, १, २, ३, २, १, गो  
 १, १, ७, २, २१, ३, २, ०, ४, २३,  
 ५, २१, २, २, २०  
 अस्मत्प्रेषित- म् श ६, ३, २, ३  
 अस्मत् सखि- खा श ११, ५, ९, १२  
 अस्मद्देवलय- म् ता ९, १, ३६  
 अस्मद्गा(त→)ता(द्व√रा)- ता  
 श ४, ४, २०  
 अस्मद्गन्धर्व- क् श ४, ३, २, १८  
 अस्मद्यु- म् श ६, ३, २, ३  
 अस्मादृश- शस्य शो २, ७  
 अह श्रेयस्- से शाभा ४, १४, श  
 १४, ९, २, ७  
 अह नामन्- नामा श १४, ४, २, १  
 अहम( म्√मा)- माय सा १, २, ५  
 अ भद्र- द्वे श १, ४, ५, ८  
 अ स्थित- म् गो १, २, ७  
 अह(√अस्)- ख तै २, ७, १३,  
 २, -खम् जै १००  
 अ त्रिधान(√तिष्)- नै तै २, ८,  
 ७, ९  
 अक्षी वृषस्- य श ८, ३, ३, ५  
 अ मृगो- तम श १४, ९, ४, २६  
 अ म्नेमन्- माणम् तै १, २, १, १९  
 अ स्वदित- म् श १, ४, १, १५  
 अ स्वम- म् श ३, २, २, २२, -मम्  
 ५, ५, ४  
 अ-स्वर, रा- र्म् श ११, ४, २, ९, १०,  
 -रायाम् जैउ १, ४, ४, ८

अ स्वर्ग- -योग ऐ ७, १०  
 अ स्वर्ग- -यं श १०, ५, १, ५,  
 गो १, ३, १८  
 अ-स्वाद्- -दु ऐ ५, २२  
 अ स्वाही- -द्रय गो १, १, ३  
 अ-स्वाद् उतम- -म जै २०७  
 अ स्वाहा कार(√कृ)- -रै ऐआ ५  
 १, १  
 अ स्वाहा कृत, ना- -ता श १२,  
 ४, -तामि श ६, ६, २, १७  
 √अह(←√ह्) आह श १, १, ४,  
 २४, २, १, २१, २, ६, १४, ४, १६,  
 ३, ३, ११, ४, ११, ४, २, १७, ५, २,  
 ३, ७, १, २, ६, ११, १४, १९, ४, २१,  
 ८, ३, १०, १५, १८, ९, १, १, २५,  
 २, १, ४, ४, ८, ३, ४, ६, ७, १४, २१,  
 २७, ४, १, १, ५, २, ४, २, ६, १, ४, ५,  
 २, १४, ३, १, १, ११, १२, २, ६,  
 ११, ३, २, ६, २, १, ७, ४, ०, ३, २५,  
 ४, ९, १८, २०, ३, २, ३, ४, २, १५,  
 २५, ५, २, १२, ३, ११, ४, ८, ६, ३,  
 १९, २०, ४, १४, ७, १, १७, १८,  
 ३, ९, ११, ८, १, १२, १५, ३, ७,  
 १४, ९, ३, ५, ७, २५, ४, ५, ४, १,  
 ३, १९, ४, १०, २, १, ८, १६, १७,  
 २, १६, ३, १०, ४, १, १७, २, १२,  
 ३, ३, ४, ९, ५, १७, ५, २, ४, १२,  
 ८, ६-९, ६, ६, ६, ७, १९, ५, ३,  
 ३, १२, ४, ३, २७, २८, ५, १६,  
 १९, ४, २, ३, ३, ७, १२, ४, ६,  
 ५, २, २, ६, ४, ७, ८, १, ३, ४, ७,  
 २, १, ४, ७, ३, ३, ५, ४, १, ९,  
 १०, ११, १२, १३-१९, २०,  
 २१, २२, २३-२६, ५, २, १५,  
 ३, ३, ६, १, १६, १७, १८, १९,  
 २०, २, १९, ७, ३, १२, ९, १, १,  
 २९, २, १७, ७, १, ९, ३, २, ७, ११,  
 १, ६, २, २, ३, ९, १३, १, २, ९,  
 १४, २, २, ७, ४, १, २१, श १,  
 २, ३, २१, ४, १२, ३, २, १०, ४, १,

† 'अ स्तुत' इति शास्त्रात्तरपठ गद्

५, ६, १६, २१, ५, १, २३, २, १,  
 १, ५, ४, १९, २, २, ५, ९, १६, तै  
 ३, १०, ९, ६, ७, ८, ९, भाह ऐ ३,  
 २, ६, १०, ११, १३, १६, २२,  
 २५, ३८, २९, ३०, २, २, ५,  
 ६, ७, १०, १२, १५, २०, २८,  
 ४०, ३, ३, ६-८, १२, १९, ३१,  
 ३२, ४६, ४, ५, ५, ३, १४, २२,  
 २३, २६, ३८, ६, ७, १०, ११,  
 १२, १३, १४, १५, १६, २३,  
 ७, २०, २२, २६, ३१, ३४, ८,  
 ७, ९, ११, २८, २६, ऐआ ३,  
 १, १, ४, ३, ४, ५, ४, १, २, १,  
 ५, ८, २, ५, ६, ७, ३, १, ३, ४,  
 ५, २, १, ३, ४, ५, ३, ३, या २,  
 ७, ४, १२, ५, ६, मध, ९, याआ  
 ३, ७, २, १७, ३, ६, ७, ४, २,  
 ६, ७, २, ११, १४, ८, ५, ६, ११,  
 वा ३, १, २, १, ११, २२, २३, ३,  
 ६, ७, ८, ९, १०, ४, ५, ७, ८,  
 १०, १०, १८, २, १, १२, १६, १७,  
 २२, २, २, ६, १२, १४, १५, ४, ५,  
 ६, १६, १९, ५, १०, ३, १, ६,  
 १९, २, १५, १७, ३, ११, ४, ४,  
 ११, १२, १६, ५, २, ४, १, २१,  
 २४, २, २७, ३०, ३१, ३८, ३९,  
 २, ३, ५, ६, ७, ८, १०, ११, १२,  
 १४, १९, १९, १७, ४, १३, १५,  
 ५, १, ३, ४, ५, १, ५, ६, ७, ११,  
 १२, १३, १७, १८, १९, २०, २२,  
 २, १, २, ३, ८, १७, १२, ३, ४, ७,  
 ९, १०, १४, १७, ३, १०, ११,  
 १३, १५, ४, २३, ८, १, २०, २६,  
 ३७, २, ६, १४, ३, ८, १०,  
 १५, १९, २०, २१, २७, ९, १,  
 १, ४, ५, ६, ७, ८, ९, १०, ११,  
 १६, १९, २०, २१-२६, २७,  
 २८, २, १२, १७, १८, २०, २०,  
 ३, १२, १४, १६, १९, २, १, ४,  
 २८, २, ३, ६, २०, २१, २४, ४,  
 ६, १०, १३-१५, २०, २१, २४,

२५, २६, २७, २९, ३०, ३४, ३७,  
 ३८, ४०, ४, १, २, २, २०, २२, ५,  
 २, १९, २५, २९, ३०, ३१, ३२,  
 ३७, ३८, ३९, ४१, ४२, ४३,  
 ४४, ३, ६-११, ६, १, १२, २१,  
 २३, २६, २७, २८, २९, ३०,  
 ३१, ३३, ३६, ३९, ४०, ४२, ४५,  
 ४६, ४७, २, १२, १४, १७, ३, १,  
 १, १२, २, ६, ११, २०, ३, ९,  
 २२, २३, २, १, ५, ७, ८, १५,  
 १७, २९, ३५, ३९, २, ७, ९, १७,  
 १९, २०, २१, २२, २३, २४, २५,  
 २६, ४, ९, ११, १२, १४, १५,  
 १६, १७, १९, २०, ३, १, २,  
 ६, ८, १२, २, ६, ७, १९, ३, १,  
 ३, ४, ७, ८, १०, १३, १४, १६,  
 ४, १, ३, ४, ५, ७, १२, १३, १४,  
 १७, १८, २०, ३०, ४, १, २०, २२,  
 २३, २, १०, ११, १२, १४, ३, ९,  
 १३, १८, २१, २२, ४, १०, ११,  
 १२, १३, ५, १, २८, ३०, ३०,  
 २, २, ४-७, १३, १६, १७, २३,  
 ४, ४, ८, १६, १७, ६, १, ४, ३, ९,  
 १९, २१, ४, ५, ६, ८, ९, ७, १, ५,  
 ९, १०, ११, १५, १७, १८, २, ९,  
 १०, १२, १३, ४, २, ५, ७, ८, ९,  
 १०, ११, ८, १, ४, ५, ११, १२,  
 १३, १५, २, १, २, ३, २२, २३,  
 २४, २७, ३, ५, ७, १४, २०, २१,  
 २२, २३, २९, ३३, ३४, ९, २,  
 १०-१३, ३, ७, ८, १४, १५,  
 २५, ३३, ४, ५, ९, १६, १८,  
 २१, ४, १, १, ९, २२, २, १५,  
 १६, ३, १९, ४, १०, २, १, ९,  
 १२, १६, १७, २३, ३३, २, १०,  
 १३, १३, १६, ३, १०, ४, २३,  
 ५, २, १५, ३, १, १, ४, १७, १८,  
 २०, २३, ५, ८, १८, २०, ४, १, ७,  
 १४, २, ४, ५, ६, १२, १५, १६,  
 ३, ९, ४, १०, ११, १३, ५, ३, ४,  
 ६, १४, १६, १७, २१, २२, ५, २,

१, ३, ५, ८, ९, ११, ७, ८, ९, ८,  
 १०, ६, ७, ८, ८, ७, ९, ८, ९, ५,  
 १, १, १६, ४, ३, ४, ६, ८, ९,  
 १५, ५, १७, २६, २७, २८, २,  
 १, १०, २५, २, १५, १८, ४, १६,  
 ३, १, १३, २, ६, ८, ३, १२, १५,  
 ४, ३, २७, २८, ५, ३, १६, १७,  
 ०८, १९, २७, २८, ४, १, ११,  
 १५, २, २, ३, ५, ३, ४, ५, ७,  
 ८-१०, १४, ४, ५, ६, ६, २३, २४,  
 ५, ४, २४, २५, ५, १४, ६, १, ३,  
 १४, २४, २, २, १०, ३, १, १४, १७,  
 १९, २, ३, ३, १२, ४, १, ५, ८,  
 ११, २, १, ३, १०, ५, १, १०, ६, २,  
 ६, ३, ८, १५, ७, ३, ६, ३, ११, ८, २,  
 ३, ७, १, १, २, १४, २३, २४, २,  
 ११, २, १, ११, १५, २, १, ४, २६,  
 ३, ३, २२, २, ५, ४, १, ९, ५, १, ८,  
 २, ११, ४, ८, २, ९, ८, १, २, १, ४,  
 ९, २, ४, १, ३, २, १४, ४, १, ४, ६,  
 १, १६-१८, १९, २, १९, ३, १८,  
 २२, २, ३, ७, ३, ७, २१, ९, १, १,  
 १७, २, ३, १७, २, ८, ४, २, ५, ७,  
 १४, ४, २, २५, ४, ५, १, ४, ५,  
 ५७, ६२, १०, १, ४, १०, ३, ५, १४,  
 ४, १, १०, २, १९, ५, १, २, ३, ६,  
 ३, २, ३, ३, २, ६, १२, ७, १२,  
 ३, १, ५-८, ७, १, ५, ७, २, ८,  
 १२, २, १, ९, २, ४, ८, ३, ३, ६,  
 ४, १, ११, ५, १, ९, २, १, ७, ३, १२,  
 ८, १, ४, १७, २२, ३, ७, २९, १, ३,  
 ४, ३, २, ७, ११, १३-१५, ८, ५,  
 ४, १, ७, १८, १७, ३, ३, ६-१४,  
 ४, २, ५, १, १६, ३, १, ३, १, ३, ४,  
 ६, २, १२, ८, १, २०, ३, ३, ४, १०,  
 ४, ९, १७, १, २, ९, १५, २२, २३,  
 २४, ३, २, ३-६, १३, १७, २२,  
 २४, ३, ४, १, २, ८, ९, १२,  
 १३, २, १, ८, ९, १०, ११, १३,  
 १३, १४, १५, १७, १८, २०,  
 २१, २, २-१५, १६, १७, २०, २३,

२५, २६, २७, २९, ३०, ३२,  
 ४२, ३, १, ९, १०, १७, १८, १९,  
 २६, ३०, ४, १, ३१, २, ५, ३,  
 २५, ५, २, ५, ६, १०, ९, ८, १, १,  
 १३, ०, १, ४, ४, का १, १, ४, २५,  
 २, ३, १४, १७-२०, ४, ५, ३, ३,  
 १७, १८, २०, ४, १, ८, १०, ११,  
 १२, १५, १६, १७, १८, १९,  
 २०, २१, २२, २४, २७, २९,  
 २, १, ५, १, १६, १७, २३, २६, २७,  
 २८, २९, ३३, ३४, ३५, ३६,  
 ३७, २, ५, ६, ७, ८, ९, १०,  
 ११, १२, १३, १४, ६, १, १४,  
 १५, १७, १८, १९, २०, २४,  
 २६, २७, २९, ३०, २, ७, ८, २,  
 १, १, ८, २, ३, १०, १३, १५, १६,  
 ३, १, ३, ५, ९, १०, १२, १३,  
 १४, १६, २०, ४, १०, १६, १७, २,  
 १, २, ५, ११, १२, २, ३-५, ११,  
 ३, १, ८, ४, ५, १६, वै १, १, ४,  
 २, ५, १, २, ६, १, २, ५, ३, ५, ६,  
 ९, १, ७, ८, ९, १०, ४, ७, ६, १, ७,  
 ८, ३, ४, ९, १, ३, ५, १०, १, ८, ५,  
 ४, २, २, ५, २, ३, ४, ४, ६, ७,  
 ७, ९, २, ३, २, १, ३, ८, १६, १, २,  
 ३, ४, २२, ३, १, ४, २, ३, ४, ५,  
 ५, २, ४, ६, ४, ७, १, २, ४, ५,  
 १६, १, २, वैशा १, २६, १, २,  
 ११, १, १२, १, ५, २, ५, ६, ७, ८,  
 १०, १३, ३, ५, ६, ७, ८, ९, ४, ५,  
 १, ४, ६, ७, ८, ९, १०, ५,  
 १, २, ३, ६, ४, ५, ६, ७, ८,  
 ८, ९, १२, ७, १, ३, ४, ५, ६,  
 ७, ८, ९, १०, ११, १२, ८, ११,  
 २, ३, ४, ५, ६, ७, ८, ९, १०,  
 ११, १२, ३, १, २, ६, ७, ८,  
 ९, १०, ११, १०, ६, ७, ८, १,  
 १०, ६, २, १, वा ६, ४, ७, ८, ५,  
 ४, ५, ६, ७, ८, १०, १, ४, ७, ७,  
 १६, ८, ९, ८, ९, ११, १३, ११,

४, ५, १४, ३, १७, १५, १०, ४, १६,  
 १, ५, जै ४, १२, १४, १८, ५, ३,  
 ६, २, ९, ०, ९, १०, ३, ११, ३,  
 ११, ६, १२, ७, १४, १५, १६, ४,  
 १६, ७, १६, १७, १८, १९, जेठ  
 १, १, ५, ३, ३, ४, ४, म २, गो  
 १, १, १३, १५, ३, २, १, ६, ३,  
 १, ३, १३, १४, ४, २०, ५, २, १२,  
 १३, १४, १६, १७, १८, १९,  
 २, १, ४, ६, २, ३, ४, १६, २, २,  
 २, ३, २, २, ५, १०, ११, ४, ८,  
 ९, ५, १, आशु १, १, १८, वा  
 १२, ४, ४, ६, ७, १३, ५, ३, २, जै  
 १५, २, वाहु ४, २, ३, ४, ५, ६,  
 ४, १, ३, ४, २, १५, ८, ५, १०, ८, ६,  
 ३, १, ८, २, ५, २, १५, १०, २, ६, ६,  
 ११, १, ३, ७, ४, ४, ६, १०, १२, १,  
 १, १०, १४, ४, २, १२, ३, ६, का  
 १, २, ३, ६, ४, २, २, २, १, २१,  
 आहु १, १, २, ५, ६, ९, ११,  
 १६, २, ४, २६, २९, ३०, २, ३, ५,  
 ६, ७, ९, १०, ११, १३, १४, १६,  
 १८, २२, २३, २८, ३०, ३२,  
 ३७, ३९, ३, २, ४, ५, ११, १२,  
 १७, १८, २३, २८, ३३, ३६, ३७,  
 ३९, ४३, ४७, ४८, ४९, छ १,  
 २, ६, ७, ८, ९, १०, १२, २२, २४,  
 २५, २६, ५, २, ३, ९, १०, २५,  
 ३०, ३३, ३४, ६, २, ३, ११, १२,  
 १५, १८, २६, २७, ३३, ३५,  
 ३६, ७, २, ३, ४, ५, ६, ७, ८,  
 ८, ९, १०, ११, १२, २०, २५,  
 २६, ८, ४, ७, २०, ऐशा १, १, १,  
 ३, २, २, ३, ४, ३, १, २, ५, २,  
 २, ३, ७, ३, १, २, ५, २, ६, गा १,  
 २, ३, ४, ५, २, १, ५, २, ३, ७, १८,  
 १२, ४, १४, १, ३०, २, वा १, १,  
 २, २, २, २, १०, ३, ७, ८, ५, ७,  
 १४, १८, ३, १, २१, २, १५, १८,  
 ३, १०, ५, ३, ११, ४, १, १, ८, २, २,

५, ४, ५, ५, १, ७, ८, ६, १, ९, २०,  
 ३, ८, १, १७, २०-२२, २५, २७,  
 ४, १०, १९, ७, १, ३, २, ३, २६, ३,  
 १, ७, ४, ६, ७, ८, २, १२, १, १, २१,  
 २, १, १, ६, ७, १३, १४, ३, ८-१०,  
 ४, २०, २, १, ५, ९, २०, ३, १, ४, ४,  
 ३, ३, १, ७, १३, १४, २६, २, २, १२,  
 ४, २, १९, २१, ३, ७, १०, १४, ५,  
 १, २, ३, १, ८, ६, १, १३, ४, ९, ३,  
 १, १, १२, ३, ३, ४, ४, १, १०, २२,  
 २, १, ४, ०, ३, १, ७, २१, ३, ४, २, ३,  
 ४, १, ३, २, ३, ६, ९, १६, ३, १२,  
 १४, २०, ४, ४, ७, ५, १, १९, ३, १९,  
 ४, ७, ६, २, १५, ७, २, ३, ७, ८, १,  
 ७, १०, ४, २, ९, ३, ९, ११, ४, १८,  
 छ १, १, १, १४, १६, ४, ९, २, १, ११,  
 २, १४, १६, ४, २०, ३, २, ८-१०,  
 ४, ३, ३, ५, १३, ४, ५, १९, ५, १, ७,  
 ९, १६, २, ६, १३, १४, १५, ८, २,  
 १४, ९, १०, ६, ५, १, ८, १, २, ५,  
 १, १, ४, ९, २, २, १४, ४, ५, ५, ५,  
 २, ३, ६, १, १, १, ७, १०, १४, १५,  
 २, १०, ११, १५, २१, २९, ३०, ३, १,  
 ३२, ३५, ३, १३, १४, १९, २०, २,  
 १, २०, २, १०, १४, १६, २७, २९,  
 ३१, ३८-४०, ६, ४, ४, ७, ४, १३,  
 ८, १, १, ३, ७, १, २, ३, ३, १, ११,  
 २६, ३६-४१, ४३, २, ४, ४, १, ६,  
 ४५, २, ९, १७, २०, ३८, ४०,  
 ५, १, ५, २९, ३, ६, ३, ७, ४३,  
 ८, १, ३, १-५, ४, २, ४, ५, ३, १, ३,  
 ४, १, ३, ४, ५, ३, ६, ४, ८, ६, २,  
 १, ७, २, ७, १९, ३, ३, ८, ९, १, १,  
 ४३, ४४, २, १४, २, ३, ५०, ३, १,  
 ६, ७, ३, १, ८, १९, ४, २, २, ८, ३, ११,  
 १५, ५, १, ४, ०, ६, ३, २, ९, ११, १०,  
 १, ३, ६, ३, १०, ११, ४, ९, १, ३,  
 १४, ३, ३, ५, १५, १६, ४, १, ६, ७,  
 १८, ३, २, १, ३, ८, ४, ३, २, १, २, ३,  
 २४, ५, १, ५, २, ३, १३, १६, १७,

११, १, ६, ९, १३, १८, २२, ३१,  
 ५, ३, ८, ३, १, १, ४, २, ८, १०,  
 ५, १, २, ३, ६, १३, ५, १२, ३,  
 १, ८, ३, ५, ८, २, ९, ४, १६, १५,  
 १८, ८, ५, ५, २, २, ६, ५, ४, ३, ८,  
 ३, १, ३, ३, १, ३, २, ३, १, ६,  
 ३, १, ३, ३, ५, ६, ८, १३, ३, १, ६,  
 ८, १, ५, २, १०, ४, १, ३, ६, ९, १२,  
 ३, १-४, ५, ६, ९, १०, ३, १-४, ६,  
 ४, २, ४-५, ५, १, १, ३, १३, ५, १,  
 १४, २, ३, ५, १६, ३, ५, २०, ८, १,  
 १५, २, १, २, ५, १३, १४, ३, १९,  
 २, ३, २, ५, १, १, ४, ३, १३, ३, ५,  
 १३, ३, २, २, ९, ३, २, ६, ८, ४, ३,  
 ५, २, ४, २, ३, ५, ३, १२, १४, ४, ३,  
 ५, २, ६, ३, ३, २, ३, ३, ९, ५, २, ६,  
 ४, ६, ४, १, २, १, ५, ४, १, ५, १, ३,  
 ३, १, ६, १, ९, २, ५, ८, १, ५, ८,  
 १, ८, २, ५, १, १, १३, १, १, २, ५,  
 २, ३, ४-८, १, ३, १, २, ९, २, २०,  
 २, ६, ३, ३, ५, २, ३, ६, ६, ५, ६, ९,  
 १०, २, ३, २, ४, १०, ९, ५, १, १, १, १, ६,  
 २, २, ६, १, १, २, ८, ५, १, ३, १, १,  
 १, ५, ६, ९, ४, २, ९, का १, १, १, ४,  
 ९, १०, २, १-३, ५, ६, ८, ९, २, ८, ५,  
 ४, १, ६, १०, २, ४, २, १, ३, ६, ३, ३,  
 ४, ३, ५, ३, १, ३, ८, २, ४, २, ९, १०,  
 ३, १, ६, १, ८, ४, ३, २, ५, ६, ९, १०,  
 २, ३, ४, ९, २, १, ३, ८, २, १, २,  
 ५, ३, ५, ८, १०, ती १, १, ३, ८, १,  
 १२, ५, ११, १, १२, २, ६, ३, ९, २,  
 १, २, ९, १२, ५, ३, ३, १, ५, ५, १, १,  
 ८, ८, ३, ५, ४, ८, ८, ३, ३, ३,  
 ८, १, ६, १, २, १, १, ३, ९, २, २,  
 ९, २, १, ३, २, १, ४, १, २, ४, १, ५, २, ३,  
 १, ८, १, २, १०, ९, २, तीआ १, ३,  
 १, ८, ३, ४, १, १, ४, २२, १०, २, ६,  
 १, २, १, ८, १, ३, १, १, ४, १, ४, १, ३,  
 ५, ४, १०, ८, १, ३, १०, १, २, ६, ३,  
 १, ती १, ५, १, ९, ४, २, १०, १, १,  
 १, २, १, ५, २०, ४, ४, ५, १, ३, १, ५,

१५, १९, ६, ८, १५, ५, ८, १०, ३, ४,  
 ५, १, १, १, १, १, १, ४, १९, २, ४, ६, ६,  
 ५, ६, ८, ९, १०, ४, ६, ५, ६, ३, ६,  
 ११, ५, १६, २, १, ८, १, १५, १८,  
 ७, ४, ५, ६, ६, ९, १३, ९, १०, ८,  
 ४, ४, ५, ४, ५, ८, १०, २, ४, ४, १६,  
 ५, ६, ६, ५, ५, ११, ८, ११, १६, ९,  
 २, ३, १०, १, ३, ८, ९, १२, १५,  
 १८, २, १, २, ५, ४, ४, ५, ५, २, ११,  
 १०, १२, १३, ११, १०, १३, ५,  
 १५, ९, १८, १०, ३, १९, ३, ३, ६,  
 ५, २, ६, १६, १, ५, ५, ३, ११, १३,  
 २, ४-२, ५, ६, १, ८, ४, ६, ५, ११,  
 १३, १, ५, १, ५, ९, १७, १, ९, ११,  
 १३, ५, ४, ५, १८, १, ७, ६, ९, २०,  
 २, ४, ८, ४, ९, २, १, ११, ८, ९, १२,  
 ८, ६, ९, ५, २०, ११, ६, ८, १, ४, ८,  
 १, ६, २, ६, २, १, १, ९, ९, ९, १३,  
 १०, ६, २, ४, १, ४, २, ३, २, ५, १, २, ३,  
 जै ११, १, ८, ३, ०, ३, ४, २, ६, ३, ८, ४, ८,  
 ६, ०, ६, २, ५, ८, ८, १, ८, ४, ८, ६, ९, ०,  
 १, १, ८, १, १, २, १, ०, २, १, ०, ३, १, १,  
 १, १, ८, १, २, ८, १, २, ९, १, ३, ०, ३, १, १,  
 १, ३, ५, १, ३, ६, १, ३, ५, १, ४, २,  
 १, ४, २, १, ६, ४, १, ६, ५, १, ६, ८,  
 १, ५, १, १, ५, २, १, ५, २, १, ८, ४, १, ८, ५,  
 १, ६, ३, २, ०, ३, १, २, १, २, १, २,  
 २, ३, भा १, स ४, गो १, १,  
 २, २, २, ५, ९, २, १, ३, १, ९, ४, ६,  
 १, ६, १, २, ०, ५, २, ५, २, १, २, ३,  
 १, ३, १, २, ४, २, ६, ५, १०, १, ५,  
 २०-२, ३, १, ८, ९, १०, १, १,  
 २०, २, ३, ४, ९, १, ३, १, ९, ५, ३,  
 ७, ९, १, ५, ६, ५, ६, १, ०, १, १, २,  
 १, ६, आर्य्य था १३, ६, ९, ११-  
 १, ८, आर्य्य थाआ ७, १०, वा  
 १, २, ३, ४, १, १३, ८, २, २-४, जै  
 १, ४, १ जैव ३, २, ३, ३, गो १,  
 ५, ११

२१, ७, ३, ३, १, १, ५, २, ३, २, ६,  
 ३, २, २, ४, ३, १, ३, १, ४, ५, २, ४, ६,  
 १, ३, २, २, ३, १, १, १, ३, ८, २,  
 १, १, ५, २, २, ६, ४, ३, १, ४, ५, ५, ३,  
 १, ५, १, ९, ३, ३, ४, ४, १, १, १, ५,  
 १, ८, ३, ३, ५, ३, ४, ४, ५, ३, १, ६, ८,  
 १, ४, ५, ३, २, १, ४, ३, ३, ५, ४, ३, २,  
 ५, ४, ३, ५, ६, १, ३, २, ५, ६, ४, १, २,  
 ८, ३, ४, ३, १, ०, ९, १, १, ३, १, ०,  
 १, १, ९, ५, ५, ३, १, १, ४, २, ८, १, २,  
 ८, ३, ५, का १, १, २, ३, २, ३,  
 ५, ३, १, ८, ३, ३, १, २, ५, ३, ३, ६, ३,  
 २, ३, १, २, १, ३, ५, २, ३, १, ६, ४,  
 ८, ती १, ६, ६, ४, जै १, ८, १-५,  
 १, ४, ३, १, ५, १, स ३, गो १, २, ९,  
**अह्न(✓ह्न)-** नम् वा ३, १, २,  
 १९, ती ३, ८, १, २, तां १७, १३,  
 ६, १, १, ४, ता १, ५, १, ५, -ता  
 म २, १, १, २, -तानि वा १३,  
 ८, ४, ६, तीआ १, ४, ५, १०,  
 -तेन शाआ ध, १, ५, ४ ध, -ती  
 वा १२, ५, ३, २, १  
**अह्न वातए-** -ता वा १३, ९, ४,  
 १२  
**अह्न(→अह्न)-** ह ऐ १, २, २, ३,  
 १, ५, ४, ४, ४, ५, ६, १०, १, २, ४, ४,  
 १, ३, १, ४, १, ८, १, ९, २, २, २, ४, २, ९,  
 ३, ०, ३, २, ५, १, २, ३, ४, ५, ६, ९,  
 ७, ९, १०, १, २, १, ३, १, ३, १, ५, १, ५,  
 १, ६, १, ८, २, ०, २, १, २, २, २, ४,  
 २, ५, २, ९, ३, ०, ६, ५, २, ६, २, ६, ७,  
 २, ०, ३, २, ऐआ १, १, १, २, ३, ४, ५,  
 ३, १, ३, ३, १, १, ३, ४, ५, ५, ८, ५,  
 २, ३, ३, २, १, ५, २, ३, ३, ४, ३,  
 ३, २, ४, ५, १, १, ३, ३, २, ३, वा २,  
 १, ८, ९, ४, ५, ८, ८, ८, १, ०, ३, १, ३,  
 २, १, ७, ४, १, ९, ८, ९, २, ०, २, ३,  
 ४, ०, २, १, ३, ३, ४, ५, ६, ७, ८, ९,  
 १, २, ३, ४, ५, ६, ७, ८, ९, १,  
 २, ३, १, ४, ५, ६, ९, ०, २, ४, ५,

अह ऐ ३, ४, ६, २, ३, ऐआ २, ३,  
 १, वा १, २, ३, २, ३, ३. १. ११.

१,९,१०, ११, १५, २६, २, ७,  
 ८, ११, १२, १३, १४, १५,  
 १६, १७, २७, १, २, ३, ७,  
 २८, १०, २९, ५, ३०, ३, ८, ११,  
 भाषा १, १, २, ३, ५, २, १, ७-  
 १०, १५, १६, १७, १८, ८, ६,  
 ११, १२, २१, ५, २, २२, ६, ३,  
 २४, २, १, ३, १, ४, ९, ३, २, २, २६,  
 ४, ४, १५, ४, १, ७, १३, ३, १, ११,  
 १३, ५, १०, ८, ६, २, २, २३, ७, ४,  
 ७, १२, १३, १४, १५, ८, १, ७,  
 ८, ५, २, ५, १०, २, ५, १५, ६, ९,  
 १६, ४, २, २७, ३०, ६, ४, १, ११,  
 ११, ४, ५, ४, ६, १०, ११, ७, ४,  
 ४, ५, ५, ६, ११, ७, १०, १२,  
 १, २, २, २, १२, १८, २३, ३,  
 ६, ४, १-६ ७, ४, ४, ६, १३, १,  
 ५, ४, २, १, ६, ३, १, ४, २, १, ३, ३,  
 ३, ६, ५, १, ५, ७, ३, ९, ४, ६, १,  
 ८, १०, ११, २, २, ७, १-३-७,  
 ८, ९-१२, १३, १, २, २१, २,  
 १, १, ७, २, १, ४, १, ४, ३, ६, ८, ६, ४,  
 ९, १, १२, १८, का १, १, ३,  
 १, ४, १, ८, ९, ३, ३, ७, २, १, २,  
 १५, तै १, ५, ३, १, २, ३, ४, ९, ६,  
 ७, १०, ७, ७, १०, १, ८, १०, १, २,  
 ३, २, १, २, ७, ५, ३, २, ६, १, ६,  
 ३, ४, ९, ८, ७, ११, ७, ३, १, २, २,  
 ३, २, ३, ४, ६, २, ७, ७, ८, ८, १६,  
 ४, ९, ९, २, १४, ३, १७, ३, २२, १,  
 तैआ १, ८, १, १०, ५, १४, ४, ३,  
 ९, २, १४, २, ४, ९, ३, १०, ४, ५,  
 ८, २, १०, २४, १, तां १, ९, ७,  
 ४, १, ७, २, १, ५, १४, ९, १, ७, १०,  
 ५, ४, ९, १, १०, ११, १, ४, १, ३,  
 ६, ५, १, ११, ८, २, ९, १, ४,  
 १०, ३, ६, ११, ८, ९, १२, २, २,  
 ३, ३, १, ६, ७, १०, १३, ५, १,  
 ४, ६, १४, ९, २, १०, १, ११, १, ३,  
 ११, १२, ८, १३, ३, १९, ७, २,  
 १०, २७ ९, ८, ११, २०, १०, २,

३, १४, ११, २०, १२, १३, १४,  
 ३, २, ४, ८, १७, २२, ८, २, ६, ९, २,  
 ३, १०, २६, ११, २, ४, १३, २२,  
 १५, १, २, २, २, ७, ३, ३, २, ९, २,  
 ५, ५, १-४, ९, ७, १, १६, १०, ३,  
 १८, ११, ८, १०, २०, ११, १, ६,  
 ७, ८, १२, १, २, १३, १, २, १६,  
 २, ४, ६, ७, ९, २१, ४, ७, ७, ४, ९,  
 ६, ९, १०, १, २२, ७, १, ४, २३,  
 १९, ११, २४, ११, १, १४, १, २,  
 १८, १, २०, १, २५, १, १, २, १, १,  
 १०, ३, १०, ४, ३, १, २, सा २,  
 ३, १, २, ३, ३, ४, ५, ४, ९, ६,  
 १०, ७, ८, ८, ५, म १, ५, १५,  
 २, ५, १३, जै १, २, ७, ३, ७, ४,  
 ११७, १३२, १४३, १४७, १५२,  
 १५३, १५७, १६४, १६९, १७३,  
 जैठ ३, १, १, ८, ४, ८, २, २, मो  
 १, १, ३, ३, २, ६, ४, ७, ८, ९, १०,  
 १४, १५, १६, १७, १८, २१, २२,  
 ५, १, २-४, २३, २, २, २, ४, १०, ३,  
 ५, १, २, ११, ६, १०, ११, १६,  
 -ह सु ऐ ६, १५, १८, २६, ३६,  
 वा ६, ३, ३, ६, १०, २, ५, १५, ११,  
 ५, ५, ६, तैआ ३, १४, २, मो  
 २, ५, १५, ६, १६, -ह्न ऐ ३,  
 ४, ७, ४, ४, १, ५, १०, ६, २, ३,  
 ३१, शां ८, ९, २१, १, २२, १,  
 १, ७, ९, २०, ११, २६, ७, ८, ९,  
 ११, १४, २७, १, २९, ५, ६, ७,  
 ८, ३०, ३, ९, १०, वा ३, २, २,  
 ४, ४, १, २, १४, ५, ८, १, ६,  
 ३, ३, ७, ४, ५, ३, ६, २, २, २३,  
 ७, ४, १३, ११, ५, १, ६, १३, ३,  
 २, १, ३, ४, ३, ६, ७, ५, २, २३, ६,  
 २, ७, १३, ३, १, १, ती १, २, २,  
 ३, ४, ७, ५, ९, ७, ८, १, १, २, २,  
 ६, १, ३, ७, ११, १, २, ३, ७, १, ९,  
 ९, ९, १, ३, तैआ ५, १२, १, २,  
 १, जै १६६, १७१, १७३, १८०,  
 २००, २०६, २११, -हा ३५ ऐ

६, २६, ३६, -हनि ऐ ४, १२,  
 २२, २६, ३०, ३१, ३१, ३२,  
 ५, १, २, ३, ४, ५, ६, ७,  
 ७, ८, ९, १२, १३, १४,  
 १५, १६, १७, १८, १९,  
 २०, २१, ६, १९, ३१, ऐआ  
 १, २, १, २, ३, २, ४, ५, ३, २,  
 ३, ४, ५, १, ५, ३, ३, शा ८, ८,  
 १७, ४, २१, १, २७, ४, भाषा  
 ८, २, वा १३, ५, १, ७, तां ४,  
 ४, १०, १०, ७, २, ११, ५, १,  
 १०, ९, १२, १०, ३, १३, ११, ४,  
 १४, ३, १६, ५, ४, ६, २०, १०, २,  
 ११, २९, १५, १०, ३, २०, १५,  
 ९-११, १३, २१, ९, ९, १०, १४,  
 १४, १०, जै १६८, १ १, ४, सा  
 १, २, ४, ३, ८, ३, मो २, १, १४  
 ६, १, ५, ९, १०, ११, १६,  
 -हनी शा २१, ५, वा १३, ५,  
 ४, ३, ४-७, तैआ १, २, ४, १०,  
 १, ४, ५, ७, ता १२, २, २, २०,  
 १६, २-४, २३, ५, १, २, १४, १०,  
 २२, १, ४, २८, १, २८, ८, १, १४,  
 १, १८, १, २०, १, २७, १, १, ३,  
 १, जै ११८, -हमि ऐ १, १३,  
 ते २, ८, ६, ६, तैआ १, ९, ६, तां  
 १५, २, ३, ५, ९, ८, २, ९, ९, १६,  
 १०, ३, -हर्म्यं तां ११, १, १,  
 -हा ऐ ६, ३५, ७, ९, तैआ १, १०,  
 ३, जै १३६, -हा ३५ ऐ ७,  
 ९, तै २, ८, ५, ७, -हनि ऐ १,  
 १३, २, १७, ७, १२, १५, १६,  
 १७, २४, ६, १७, १८, १९,  
 २०, ऐआ २, २, ४, ३, २, ३, तां  
 ३, ०, ११, ७, १९, ३, २६, १, ९,  
 २९, ८, ३०, १०, भाषा २,  
 १०, ८, २, वा १, १, ७, २, १, ३,  
 ५, ९, ३, ४, ९, २, २, ६, २, १, २, ३,  
 ३०, १, ३, ६, ८, ४, १, १०, ०, १,  
 १, ४, १, ३, १, १८, १०, ७, ५, १५,  
 ४, ३, १३, १५, ५, ४, १०, ११ १

२, ११, १२, २, २, १२, १३,  
 ३, १३, ३, २, ३, ५, १२, १३, तै  
 ३, २, १, २३, २, १, ४, १, २,  
 ४, ३, ६, ३, ६, ८, १, १०, ९, ७,  
 १०, १, तैआ ४, ४, १, ६, १०,  
 १, तां ५, २, १२, १०, १२, ९,  
 १३, १, ८, २, ३, ७, ६, १०, १३,  
 १४, ८, २, १०, ७, ११, १५, २३,  
 १३, ९, २०, १, ७, १५, २, २१,  
 १, ७, ११, १, १, २२, ९, १२, २, २,  
 १५, १, २, ४, १, ८, ४, जं  
 १६९, गो १, ४, १, २, ४, १, १,  
 २३, २, ५, ११, १, ६, २, ६,  
 -होमि ऐ ८, १४, १९, ६,  
 १३, ८, २, ३, १, ७, २, २०, तै  
 २, ७, ८, २, तैआ १, ७, ५, १,  
 ६, १, जं ११८, -होमि १,  
 २३, ३, ४, ४, २, १९, ३, ३, १९,  
 ३, १०, १, १, २, ३, ४, १, ६, ६,  
 ७, ८, १, १०, १, १, १३, १५,  
 १६, १, १७, १८, १९, १, २०, १,  
 २१, २, ३, ४, ५, ७, १७, ऐआ  
 १, १, १, २, ४, २, १, १०, २, ३, २,  
 ५, ७, ८, ५, ८, ३, शांआ १,  
 ८, २, १, १, १६, १८, ४, ३, २,  
 २, ८, ४, ४, ७, ३-२७, ७, १, १,  
 ११, १०, ४, २, १८, ११, १, १, १,  
 १०, ५, ७, १३, १, ९, १२, १, ४,  
 १, ३, ४, ५, ६, १३, ५, ३, १०, १४,  
 ९, १, १८, का १, १, ३, ३, तै १,  
 २, ३, २, ५, ३, ४, ५, ७, ५, ३, ४,  
 ९, ६, ७, ६, ९, ४, २, १, ५, ४, ४, २,  
 ४, ८, ९, ४, ३, ७, १, ४, ९, २,  
 १०, ९, ७, १२, ९, १, तैआ १ १०,  
 ५, ३, १, ५, ४, १०, ४, ७, ८, १०,  
 तां ८, २, १, १८, ८, २, ५, ९,  
 १, १५, २, ७, १०, ४, ६, १ ०-  
 ६, ८, १, ९, १, १०, १, ११, १,  
 १२, १, १३, ८, १, ९, १०, ११

१५, ११, १, १२, १, १, ३, ३, ६,  
 १७, ४, २७, ५, १, ११, १४, २५,  
 ७, १, ९, १५, १७, १९, १०, २१,  
 २५, ११, १९, २६, १३, १, १, ३,  
 ८, १३, २०, ५, ९, २८, ६, १, ५, ७,  
 १, १०, ३, १८, ११, २, ४, ३,  
 १, ७, २, ४, ४, ३, ५, ३, ७, १, १,  
 ३६, ४, १, १, १, १, ३, ७, ५, १,  
 १८, ११, १०, २०, ११, ८, ९, १०,  
 २, २१, ९, १२, १५, १६, १०, ३-  
 ४, ११, ४, १३, १०, २२, ४, ५, जं  
 ७, १, १७, ३, १९, २, आ २, १७,  
 ५, स ५, ४ १, १, २, ८, ता  
 १, ५, १५, गो १, ५, ३, २, २, ७,  
 १२, ४, १, ५, ११, ६, १०, ११,  
 -होमि ऐ ३, ४, ४, १, १, ५, ७, १,  
 ४, ६, ११, १२, १४, १८, २०, २६,  
 २८, २६, २४, ३, २, शा २७, १०,  
 ४, २, ३, १, १२, ३, ८, ३, २, २,  
 २६, ६, ६, ४, २, ७, ३, १०, ११,  
 ७, ५, १३, का १, ३, १, ६, २, ७,  
 ४, १, ७, तै २, १, ७, ७, २, ६, ४,  
 ८, ७, ३, ३, १०, ४, ३, तैआ ७,  
 ७, १, १०, १०, २, ४, २, २, २,  
 १४, ९, १, ७, १०, १२, १, ११, ३,  
 १, ९, २, १०, ३, १२, १०, २, १, १४,  
 ७, २, ८, ६, १०, २, ७, ४, ३, ७,  
 ३, २०, १, ६, १, २, १, ९, १, १६, ३,  
 गो २, ४, १०, ५, ११, ६, ११,  
 -होमि ऐ २, २, ६, ३, ५, ८, १,  
 तैआ १, २, १, २, २, ४, ३, ८, ३,  
 २, १, शांआ ८, २, ४, २, ३, १,  
 ३, ८, १०, २, ६, १७, ४, २, १९,  
 १२, २, ३, १, १०, ११, १३, ६, १,  
 ९, तै २, ४, ३, ७, ८, ९, ८, ३, ६,  
 १, ३, ३, २, ता १३, ८, १, १४,  
 ७, ८, १७, ३, १९, ४, २, ६, १, ७,  
 ६, ८, ३, ११, १४, २०, १६, २,  
 २४, १, १४, जं ११९, गो १, ४,

१२, १८, १९, २१, २३, २, ४, ९,  
 ६, १४, -होमि ७, २, १, २, ६, ४,  
 ६, २, १३, १, १, ४, तै ३, १, ६,  
 २, ४, १७, १, ७, ४, ३, तां १, ९,  
 ७, म १, ५, १५, गो १, ४, २२,  
 गो २, २, १३, -होमि ११, ५,  
 ५, १३, तां १२, ४, २२, १४, ५,  
 ४, २१, ५, ५  
 अहर्मात्र ( ) ऐ ४, १२, १, २  
 अहर्मात्र-य स ५  
 अहर्मात्र-म ऐआ ३, २, १,  
 शांआ ८, २, -नम ऐआ ३, २,  
 १, शांआ ८, २  
 अहर्मात्र-मिण ४ १०, ४, ४, ४,  
 अहर्मात्र-मानि ४ ११, ५, ५, ६  
 अहर्मात्र-र ( ) ऐ ६, ६, ७,  
 १५, १९, २०, २१, २२, ७,  
 १२, तां ७, ६, ८, ८, १५, १,  
 २१, ६, २७, ६, २९, ४, ५, ६,  
 ७, ३०, २, ३, १, ९, ४, २, ३, २,  
 २, ४, ६, ३, २, ५, २, १, २, ६, ६,  
 ३, ८, ७, ४, १, १४, ९, ४, ४,  
 १५, १६, १७, ११, २, ४, १, ५,  
 ६, २, ३-८, ७, १, ६-९, १२, २,  
 २, २, ३, १३, ४, ४, २, ४, १४, १,  
 ३, ३, ५, १, ३, तै २, १, ३, २, ७,  
 १३, ४, तैआ १, १०, ४, २, २, १,  
 ६, ५, ३, सा २, २, १, जं १२,  
 २, २, ३, ४, ६, १, ४, २, ४, ५, २, ४,  
 २, ३, २, ३, ५, १०, १३, १३, ६, १,  
 २, ३, ३, ४, १४  
 अहर्मात्र-मिण ४, ४, ४, १७  
 अहर्मात्र-गा तैआ १०, ६, ४, १  
 अहर्मात्र-म तैआ ७, ४, ३, म २,  
 ६, ४  
 अहर्मात्र-म ता ११, १०, १०  
 अहर्मात्र-तये ४ ५, २, १, २  
 अहर्मात्र-नम ४ १०, ४, ४, ४

† 'अहर्मात्र' इति मुद्रा ? इ तैम ४, ४, १, १, य १५, २, कास १७, ७, कापिस २६, २, अथवा 'अहर्मात्र'

इति पाठो वा स्वार्थ ।



अहलोक-का दा १०,४,३,१९  
 अहर्विन्द-दम् ए १,३०  
 अहोरात्र-घयो ते १,२४, २,४,  
 ४,१०,५,२९, ८,९, दा १, ६,  
 ३, ३५, ३६, ४,१, ७, १२, ६,  
 ५,१, १९, २,३, ११, २,५, ५,  
 १२,१,३, ८, ८, ७, ३५, १३,  
 ७, १, ७, ६,१७,८,३,२, १४, ६,  
 १,६, का १,१,४, ७, तै २, २,  
 ९,८, ३,८,१६,४, ११,१, १७,  
 ता ४,१,५, ८,८,२४, १८, ११,  
 ७, जैआ २,५,१,१७,५, आ २,  
 ८,५,१७,५, जै ७४,१३२, जैउ  
 ३,५,३, ५, गो १,४,१०,२,४,  
 ११, -ग्रह्य व ४, ५, -त्रा  
 ऐ २,१७, ऐआ ३,२,१, दाआ  
 ७,२,१, दा ८,१,४,८, तैआ १०,  
 १,२, जैउ १,६,२, ४, -त्राणाम्  
 ऐआ ३,२, २, दाआ २, १०,  
 ८,१,७, दा १३,२,१,४, तै १,  
 ६,८,३, २,३,९,९, ३, ९,९,३,  
 १०, १०, २, -त्राणि दाआ २,  
 १०,८,१, दा १,३,५,१६, ३,८,  
 ७, ११, ६, २, २, ०९, ३५,  
 ५, ६, ६, ७, ३,१, ३९, ४३,  
 ०, १, १, ४३, ३, १८, ३, ३,  
 १८, १०, १, १, - ३, ५, ८,  
 १७, ६, १, ७, ४,२, २, ३, ७  
 ५,२, ६, १०, ६, ८, १ १२, ३,  
 ६, ८, १ १० १२, १ १४ १४  
 ६, ८, १ ते १ १०, १ ३ १०,  
 ४, १ १०, ४ ११ १ १२ ८, ३,  
 तैआ ४ १९ १ १० १, १४ १  
 ३ १ मा १ ५, १० जै १००  
 १७५, जैउ १, १७ १७ मा १  
 ५, ५ -त्रान् ऐआ ७ ७ १ दाआ  
 ७, १, तै ३ १, ६ १, -त्राणाम्  
 ए १, ३, दाआ ४ १, दा १  
 १ १ ३ १ ७ ३ १

३८, १०, ४, ३, १, २, २, ३, १२,  
 ३, २, ७, ८, ९, २, २, १४, २, १, २, १,  
 ६, १, ६, तै १, ५, १२, २, ७, १०,  
 १, ३, १, ६, २, ९, १३, ३, तैआ  
 ५, ७, १७, ता ४, १, ५ ९, ४, १८,  
 २०, १, ३, ५, १, म १, ५, १५,  
 जै ७३, गो १, ४, ९, ५, ५, २,  
 ५, ३, ५, -त्रे ऐ १, २, ३, २, ४, ४, ४,  
 १०, ५, ३०, ऐआ ३, १, २, दाआ  
 ३, ४, १०, ५, दा १, ६, ३, २५,  
 ७, ३, ३, ११, १२, ३, ७, २, ४, ८,  
 ४, १५, ४, १, २, १२, ५, ३, ११,  
 ६, ६, ४, ३, ७, १, १९, २५, ७, ४,  
 १०, ७, ३, १, ३, ८, ८, ४, १, १६,  
 १७, २०, २, ७, ३, २५, ३, १२, ६,  
 १, १८, ९, ४, १, ८, १०, ५, २, ४,  
 ४, १०, ११, १, ६, ११, ७, ७, ५,  
 १२, १, ३, ८, ३, ७, १, ८, २, ३५,  
 १३, २, १, ६, ७, ६, १७, १४, २, १,  
 ३, तै १, ५, १०, ७, २, १, ११, १,  
 ३ १, ३, १, ६, २, ७, ५, ८, ८, १६,  
 ४, ९, ४, ३, ९, २, ३, १, ११, १,  
 १८, ७, ५, १०, ३, १२, ९, ६, तैआ  
 १, १०, ५, ३, १३, २, ४, २६, १,  
 १०, ६४, १, ता ४, १, ५, २०, ४,  
 ८, मा ३, ८, ३, जै २, ४, ५,  
 १४७ १५५, १, ८, ७, १२, जैउ  
 १, ६, ७, ५ ३ ३, ४, ५, १, ३, ६, ८,  
 गो १, ५, ७, ८, ७, ७, -ग्रह्य  
 तै ३ १ ६, १, -ग्रह्य दा १०, ७,  
 ५, ४, ६, ८, ५ ४, ३०, तै १, ८,  
 १०, १, २, २, ९, ९, ३, १०, १०,  
 ७, -त्रे ए १, १३ दा ६, ७, ४,  
 ६, ७ ३, १ १९, १०, ४, २, १९,  
 १३, ८, २, ३, तै ७, ३, ३, ७, ३,  
 १०, ९, ९, ११, २ -त्रौ ता २७,  
 १०, १०, १८, ४, म १, ५, १५,  
 जै ११८, १६९ गो १, ४, १०

अहम्, अस्मद् द्र  
 अ हरीत-ते आ २, १, १३, जैआ  
 २, ११, १३  
 अ हल्या-व्याया प १, १, -ह्याय  
 दा ३, ३, ४, १८, तैआ १, १२,  
 ४, प १, १  
 अहलिका-क दा १४, ६, ९, २६  
 अ हविष्-वि तै १, ३, १०, ६  
 अ हव्य वद्-वाद् दा १, ४, १, १२  
 अ हस्त-स्त १ तै ३, १०, ८, ३  
 अ हस्त स्पृष्ट-म् दा ३, ६, १०  
 ?अ हस्तोऽ-स्तो तै ३, १०, ८, ३  
 अह्रायस्( ) दा ४, ५, ८, १४, ३, १,  
 १२, ४ ३, १  
 अहि-हय जै १५०, १७७, -हि  
 दा १८, ७, दा १, ६, ३, ९, २, ३, १,  
 ६, ५, २, ४, ७, ४, ५, ३, ३, ६, ९,  
 १३, ५, १, ५, २, २, १, ६, १, ३,  
 दा १, ३, १, २, ५, १, ३, ८, तै  
 २, ५, ४, ३, ३, १०, ८, १, जै १४०,  
 जैउ १, १७, १, ७, गो ७, ४, ६,  
 -हिम् दा २०, ४, दा ५, १, ५, ७,  
 तै २, ५, ४, २, ६, ९, १, ८, ४, ३,  
 -हीनाम् तै २, ५, ४, २, ३, जै १७७,  
 -हे जै १८६, -हे ऐ ३, ४, ३,  
 जैआ १, १२४, -हे इव जै ९७  
 अहि षट्पि-ह्यै जै १४०  
 अहि चम्भन-नम् म २, १, ६  
 अहि त्य-म् जै १७७  
 अहि निर्द्वयनी-दा १४७, ७, १०  
 अहि(तुभ्य युजिष्यि)-इये( त्रियाय)  
 तै ३, १, ५, ११, -हि( त्र्य,  
 त्रिय) ऐ ३, ३६, दा १६ ७  
 तै ३, १, २, ९, ५, ११, ७, ५, ६, ता  
 १ ४, ११, -हिमा(चयेन) ऐ ३  
 ३६, -हिम्(चवम्) दा १६,  
 ७, दा ५, ४, २, ५, -हे( त्रिय  
 तै १, १, १०, ३, २, १, २६, -द  
 ( त्रियस्य) तै १, ७, १७

अहत् १-अहत् अह

† 'अहिनि' 'अहि' इति वा । ‡ 'अहयो' इति वा 'अहय' वा । § 'अह' 'अहय' इति वा । || 'अह' 'अहय' इति वा । ¶ 'अह' 'अहय' इति वा ।

अहि ह्रस्व(√ह्र्)- -र्ये ऐ ३,२०,  
शा १५,३, तै २,८,३,५  
अहि-ह्रन्- -हन जंआ १,१३४  
अ-हिंसत्(√हिन्)- -सन् श २, ६,  
२,१७, का १,६, २,८, -सन्तम्  
श ६,४,१,२<sup>१</sup>  
अ हिंसा- -सायै ऐ १,३०, श २,  
५,१, १४, ६,३,१, २६,३२,३९,  
४,४,४, ५,३,९,४, २,१६, ६,१,  
२३,२४,७,१३, ७,३,१३,१५,८,  
२,८, ७,१,१, ३८,३, १८, ४,२,  
३८, ९,१, २, ४, ६, १२, ४,३,  
४,५, ४, ४, ५, ७, ३,१४, २०,  
८,३,९, का १,४,३, १२, तै १,  
१,८,४,७,५,१०,२,३,२,२,२,  
४,५,८,४,५,९,३, ३, ४,३, ७,७,  
९,३,३,६,५, ८, ३, तैआ ५, ४,  
८,७,८,१,८, ९,९, ता ७, ७,  
९,९,९  
अ हिंसित- -तौ तै ३,७,१२,४  
अ हिंस- -स्र स ४  
अ-हित- -तम् ऐ २,३८, श २, ५,  
३,२०, का १,५,१,१७  
अ हित-नामन्- -नामा श ६,१,  
३,९  
अ हित-नाम्नी- -ग्य श ९,  
१,२,१९  
अ शिवा(√शिवा) जै १८,२<sup>२</sup>  
अ शिम- -मम् श १४,८,१२,१  
अ शीढमान- -नेन श ६,२,३,०  
१अहीन,ना(←अहन्)- -न ऐ ६,  
१७, २२, ०३, गो २,२,१४,५,  
११,६,४, नम् ऐ ६,८,१७,१८  
२१,२३, गो २,५,११,१४,१७,  
६,५, -नस्य ऐ ६,१७,१८,२१,  
०२,३३, तै १,८,१०,३,गो २,०,  
८,५,११, १५, ६, ४,५, -ना  
ऐ ६,८, -नाम् ता ११,५, १५,  
-नामि ऐ ६, १८, -नामि ऐ

६, ८, -नेन जै १७०; -नेन तै  
३,१२,५,७, -नै गो १,५,८  
अहीन कर्मन्- -मं ऐ. ६, २३, गो  
२,६,५<sup>३</sup>  
अहीन-परिधानीय,या- -या. गो  
२,५,१४, -याभि ऐ ६, २३,  
गो २,६,५  
अहीन-रूप ता- -तायं शा २८,१०,  
२९,६  
अहीन(नञ्ङ्)-रिञिन्- -ज गो १,  
३,२०.  
अहीन सन्तति- -र्यं ऐ ६, १७<sup>३</sup>,  
शा २८,१०, २९,६.  
अहीन सूक्त- -क्तानि ऐ ६, १८<sup>३</sup>,  
२१, शा २९,८, गो २,५, १५<sup>३</sup>,  
६,३.  
२अ हीन,ना(√शिवा)- -नम् तैआ  
४,११,८, -ना ए २,३६, श ३,  
१,१,७, तै ३,१०,९,१०, -नाम्  
ऐ ६,१८, शा २९,६  
अहीनस्- -नसम् जै १६८, -ना  
जै १००,१३३,१३७  
अ हुत, ता(√हु)- -न जै १४३,  
-तम् ए७,५, श ४,५, २,१६, ९,५,  
१,१९, ११,५, ३,४, १२, ४, २, ३<sup>३</sup>,  
९,३,१३, १३, २, ४, ३, तै २,१,५,  
३,९,३, गो १,३,११, -तयो ऐ  
२,२१, -तस्य श ३,६,३, २,१,  
१३, १,३, १,५, २,६,८, तै १,६,  
६, ४, ३, ७, ८, ३<sup>३</sup>, ता ९,९, ८<sup>३</sup>,  
जै १९८, -ता३ जै १८३, -ता  
जै १८४, -तानाम् तै १, ९, १,  
९, -तानि श ९, ५, १, २३  
-ते श २, ५, ३,१७, ना १,५,  
१,१७  
अ हुताद्(त√अद्)- -द् ए ७,  
२६, -द् ऐ ७,१९<sup>३</sup>, श २,५,  
३,२४, ४, ५, २,१६, १७, ९, ३,  
१,१४, का १,५,१,२२, गो १,

१,६<sup>३</sup>, २,१,५  
अ-हुत्वा श १४,२,२,३,१, ३८, तै  
१,४,३,५  
अ-ह्यमान्- -ना श १२,५,१,२  
अ हुर्(√हु)- -०र म १,६,२,१  
अ हणीयमान(√शह्)- -न तैआ ४,  
४,१,६,१, -नम् तै ३,१,२,५  
अ हत(√शह्)- -त् श ४,५,२,१६,  
-ता तैआ २,६,२  
अ हृदय- -र्यस्य श १४,६,१०,१७  
अ हेड(ह्र्)न्(√हिह्)- -डन् तै २,८,  
३,२, तैआ २,५,२  
अ हेडमान- -न श ९, ४, २,१७,  
तै २,४,३,१२  
अहेध्म- -ध्म आ १,१३४  
अहो शा ७,४  
अहो-गामदेश्य- -व्यम् जंआ २,  
२३,९  
अ होतृ- -ता श १,३,५,२,१,१,१३,  
-तृभ्य ऐ ६,१४  
१अ होत्रा(नञ्आ)नसिन्- सिभ्य  
गो २,३,८  
अ होम- -म श १२,४,२,२,९  
अह्व(←अह्वन्)- -ह्वयानि ता २१,  
१, ९  
अ ह्रस्व- -म् श १४,६,८,८  
अ ह्य(√ही)- -म् तै २,४,३,७  
अ हि- ह्य श २, ३,४,१५, का  
१,४,१,१२  
अ ही- ही श ११,३,३,५  
अ हुत(√हु)- -त तै ३, ३,७,८,  
-तम् श १,१,२,१२, का २,१,२,  
११, तै ३,२,४,५, -ता श ४,५,  
३,१०  
अ ह्र(ल→)ला- -लां श ३,१,१,५,  
-नाम् श १,१,२, १२,५,१,११,  
८,३,२,१, ३, ५,३, १७, का २,  
१, २, ११, -लायं श १४, ३,  
१,९.

१ 'अ ह्यमान' इति मुपा स्वरधिन्त्य । २ यम० स्वरस्त्वन्प्यलक्षण । ३ सा०तु 'अ ह्रस्वा' इति ।

आ

आ ऐ १,९,१३,१६<sup>४</sup>, २२<sup>३</sup>,२८<sup>३</sup>,  
 २,१,२, २०, २२, ३, १५, १६<sup>३</sup>,  
 २६<sup>३</sup>, ४, २०, २४<sup>३</sup>, २९<sup>३</sup>, ३०<sup>३</sup>,  
 ३१,३२, ५,१,४<sup>३</sup>, ५, ६<sup>३</sup>,८,१६<sup>४</sup>,  
 १८,१९, २०<sup>३</sup>, २१,२३<sup>३</sup>, २७,६,  
 ६,७, १२,२३, ७,३, ९,२८, ८,  
 १, १५<sup>४</sup>, ऐआ १, २,१<sup>३</sup>, ३,८<sup>३</sup>,  
 २, १, ६<sup>३</sup>,८<sup>३</sup>, ५,२,१, २<sup>३</sup>, ३<sup>३</sup>,  
 ४,३,२, शा १,५,२,४, ६,१३<sup>३</sup>,  
 ८,१, १०,२,३, १<sup>५</sup>,२, १९, ८,  
 २०,२, २१,४, २४, २,५, २<sup>५</sup>,  
 १,३<sup>३</sup>,११, २६,१०,१०<sup>३</sup>, २७,६,  
 शाआ १,३<sup>३</sup>,२,९,६ २०<sup>३</sup>,९,७<sup>३</sup>,  
 सा १,२,५,२६<sup>३</sup>,४,३, १०, ५,२,  
 ९,११, १३, १४,७,१, १५,९,२,  
 २४<sup>३</sup>, २,१,३,०, ४,२,०१, ३,२,  
 १,३५,२, १,७,२४<sup>३</sup>,५, २,३,३,  
 ७,२२,७,१,२५<sup>३</sup>, ९,१,८,४,१,२,  
 २५, २६, २, १,१२, ४, ५, ७,  
 २४, ५,१३, ३,५, १५,५, ३,७,  
 ७,३,४,१३,५,१,२, ८,७,३, २१,  
 ७, १,१, २३, ३, १, २३, ४,१,  
 १, ९,१,१, -१, २,३,४<sup>३</sup>,१०,  
 २,३,१७, ६,५,९, १२,६,१,४१,  
 ८,३,१०, १७, १३,४,०, १३,५,  
 १,१२,३,१,४ १०,०,०,८,१,१७,  
 १४,१,४, १०<sup>३</sup>, २, २,९,१६,२९  
 ९,२,१५<sup>३</sup>,५,१,३,३,१८,ते १,१,  
 १,२,२,५, २,३,४,३,८,३, ४,४,  
 २,५,५,८,०, २,१,३,९, ९,३,४,  
 १,८<sup>३</sup>,१३,३, ५,२,४,६,५ ५,३,  
 ४,६,१०, १,८, ६,९,१५ ०,१६,  
 १,७,११,३,१२,३,१६,२,८,१,१,  
 २,२,७, ८,३,३,५,१,४, ५,६,३,  
 ५,९,७,६, ३, ६,३, ३,११,६,०,  
 १, १, तेआ १,१९,१, ४,७,१,  
 ४,२,१, ७,६,५, ८,८,५, १०, १,  
 १,४,८,१,४,९, १, ७०, १, ता ५,  
 ४,९, ८,७,५, १४, ०, १,३,८,२,

१३, १८, १२,११,१७,१३,६,१,  
 ७,१२, १४,६,१,१५, ९,३, १८,  
 ९,४, २५, २,४, म १,१,१२, ५  
 २,१<sup>३</sup>,२,४,५, जे १८, १९,२६,  
 ८१,८४,११३,१५६, १८०, जेउ  
 २,३,३,५,३,६,९,१,३,४,११,४,  
 ४, व ३, है २,८, सा १,४,१६,  
 १८, १९,८, १४, २,४,६,६,१०,  
 ३,१,२,४,९,६,३<sup>३</sup>, गो १,१,३,९,  
 ०,४<sup>३</sup>,३,३,२,३,६, आडइति ता  
 १०,६,१, १४,६,४,जेउठ ८,३,६  
 आ √इ, √इन्धू, -√इन्धू,  
 √इपू, √इक्ष √इरू, ए अद्र  
 √उधू, √ऊणु ओ अद्र  
 √रु, √रुधू, आर अद्र  
 आ√कम्, आकामवेताम् ता १३,६,९  
 आ√काह्य, आकाह्यते ऐ १, २२,  
 आकाह्यन्त ऐ ७,१०  
 आ-कार- र शाआ ८,३.  
 आकार पकार- रौ गो १,१,२५  
 आ काल- मू सा २,४,८<sup>३</sup>  
 आ√कान्, आकाशते जेउ १,७,३,  
 २,८,१,०  
 आ वायु- -वा ऐआ १, २, ३,  
 २,३, १<sup>३</sup>, ३,६,१, ३, १,१<sup>३</sup>,२<sup>३</sup>,  
 शाआ ७,२<sup>३</sup>,४<sup>३</sup>, १०, ३,११,३,  
 ५६, वा ४, ६,८,१७, ७, १,२,  
 २३, १०, ०,५,२,५<sup>३</sup>, १४,५,१,  
 १७,३,६,८, १,४,६,३,२, ६,१,  
 ७,१०<sup>३</sup>, ८,७,११,९, १३,१०,३,  
 ६,९,१२ १५, १८, ११,३, ७,०,  
 १०, तेआ ७,३,१, ६, १, ७, १,  
 ८,१,२,१,०,१, ९,९,१<sup>३</sup>, १०,  
 १४,१, व २,५, ६, ३, १०<sup>३</sup>, म  
 २,१, १०, १३, व १३९,२१३,  
 जेउ १, १,५, ५,५ -७, १,१  
 ०,०,४,८,१,१, ०,९,१,१,२,१,  
 १०,१,१, ०, ०,४,१,३,७,२,१४,  
 ४, १२,१,५ ६<sup>३</sup>, -नाम् ऐ ३,  
 ४२<sup>३</sup>, शाआ १,७ ७,२२,१०,३,  
 ११,१, वा ३,३,०,१९ १०,३,५,

२,१,५,२,११, ६,१,६,११, १४,  
 ६,७,१०, ९,१, १९, ते ३, १३,  
 ७,४, जेउ १,७,०, ४, ३,५,२,  
 १४, ६,१,७, ४,८,०, १,१०, म  
 २,४,१०, सा ३, ८, ७, गो १,  
 १,२,७,३८,३,९, २, ५,९, -दास्य  
 वा १४,५,५,४, म ० ४, १३,  
 -शा जे १२८, -शात् शाया  
 ३,६, वा १०, ६, ३,०, १४,८,  
 ७,१०, ७,०,०,३,९,१,१९, तेआ  
 ८,१,१, ५, ५,१२, जेउ १, ७,  
 १,२, -नाम् जेउ २,४, २,११<sup>३</sup>,  
 -वा ऐआ ०,३,१, ३, १, १<sup>३</sup>,०,  
 ३, शाआ ६, २, ८, ७ ४<sup>३</sup>, वा  
 १३,८, १,१०, १४,५,१,५,५,४,  
 ६,६,१,७,१०,८, ४,७, १, १९,  
 ते ३,१०,७,४, तेआ ९, ९,१,  
 १०,३, व ०, ४,५, ८, जेउ १,  
 १०,३,१०, गो १,१,३,८, -शेन  
 शाआ १०,३, जेउ १, १४, ०,  
 १०, ४, ११, ३, १३, गा १,१,  
 ३,७, -शेष वा १३,५,१,१५  
 आकाश भूय- -य वा १४,७,०,६  
 आकान् गीर- मू तीआ ७,६,२  
 आकाशा( शडआ,मन्- ह्ना शाआ  
 ४, १४, -रमाग शाआ ८,१,४,  
 -रमानम् वा १०,६,३,०  
 आ नृश्य वा ७,३,१,४३  
 आ√किरू, आ चिक्किरू ते २,  
 ४,७,९  
 आ कुश(न→)ता(√कुण्य)- -नाया  
 गो २,६,११  
 आ√कू(←√कु), आकृते वा ३ १,  
 ४,१२, आ कृते वा ३, १,  
 ४,६  
 आ वा- -नाम् वा ७, ७<sup>३</sup>, ते ३,  
 १-०,६,१०, तेआ २,५,३, -नाम्  
 वा ६,६,१,१५, ० ५,१,४५  
 आ कृति- ति वा ३, १,४,१०,  
 ते २,४,४,५, ३,१०,९, तेआ  
 १०,५,०,१, गो २,१,०, -निम

श ६,६,१, १५, १४, ३, २, १९,  
 तै २, ४, ६, ६, ५, ३, ३, -तीनाम्  
 तै ३, १०, ३, ३, -तीम् स २, ६,  
 ९, -रया तै २, ८, ८, ७, ३, ७, ९,  
 ४, १०, ४, तैआ ४, २१, १, -रैष  
 श ३, १, ४, ६, ११, १२, तै २,  
 ५, ३, २

आ कूज(त्-→)ती- -रि इइव तैआ १,  
 २४, ३

आकृतर(←अकृपार)- -रम् ता ९,  
 २, १३, जै २१०, जैआ १, ५, ५, २,  
 आ १, ३, ४, ५, ५, ५, २, -रै आ १,  
 १६७, -रैण ता १, ५, ३०

आ/कृ, आचके ऐ १, २१, ऐआ  
 ३, १, ६, तै २, ४, ६, ४, आचकु  
 तै ३, ६, १, ३, जै १४९, आ  
 चकु तै २, ५, ८, १०, आकुरु तै  
 ३, ३, ११, १, आकुरुण्य तै २,  
 ४, १, १, ५, २, ४, आ कृ तैआ  
 ३, २, १, ता २१, १०, ११

?आ/कृष, आहृषयसि गो १, १,  
 ३१, ३२

आ कृतमान(√कृत्)- न जै १९०  
 आकोश सुखिम- मूतैआ १०, ११, २  
 आ(आडअ)-क ख- मू तैआ ४,  
 ४, १

आप्ता(त्तडअति)क्षय- क्षय श ६,  
 १, २, ७, ४

आ क्र-र(√नम्द)- म्शान् गो १,  
 २, ७, -न्दाय तै ३, ४, १३, १

आ-म-द्वयन्- यत श ११, ६, १  
 ६, ११ -यति श ११, ६, १६,  
 ११ -यन्त श ११, ६, १६

आ क्रम्दधिसु- षित तै ३, १०,  
 ८, ३, ११, १, ३

आ प्रन्वित- मू स १

आ/कृम्, आकमते श १, १, २,

१३, १४, ६, १, ८, ८, १२, ११, तै  
 १, ७, ९, ३, ८, ७, १, ता ११, ९,  
 ४, १२, ४, ३, १०, २, १४, ४, १,  
 १८, ८, १, २१, ८, २, ६, जैड १,  
 ८, १, ६, आकमन्ते ऐ ७, १३,  
 ता ११, ४, ९, आकामति श ४,  
 ५, २, ११, तैआ ५, ४, १२,

आचकमे जै १५६, आचकाम  
 तैआ ७, ४, १२, आकमताम् श  
 १, १, २, १३, आकमन्त ता २५,  
 १, ३, २, २, आकॉस्त जै १५६,  
 आ अकमीव ऐ ५, २३, शा  
 २७, ४, श २, १, ४, २९, का १,  
 १, ४, २६, आकान् तै ३, ९, ४, ८,  
 तैआ १०, १, १५ सा १, ६, ३  
 आकमयति श २, १, ४, २३, ६,  
 ३, ३, ९, का १, १, ४, २३, आक  
 मयति श ६, ३, ३, १०, गो २,  
 ३, १, ७, आकमयन्ति श ७, ३, २,  
 १०, १३, ५, १, १६, आकमयेत्  
 तै १, १, ५, ९ आकमयव तै १,  
 १, ५, ९

आ कम्- म ता १, १०, १२, गो  
 २, २, १४, -मम् श १४, ७, १,  
 १०, ता ४, ४, ६, -माय ता १,  
 १०, १२, -मेण श १४, ६, १, ८

आ क्रमण- नम् ऐ ३, १९, तै  
 १, ३, ५, १, ७, ३, जै ३४, गो  
 १, २, १५, -णाव जै ३४, ५, ७,  
 १०, -मै जै १६८ जैड १, १,  
 ३, २

आ क्रममाण- ग इइव ए ३,  
 १९ जै १६८, जैड १, १, ३, २,  
 -वा इइव श ४, ५, ७

आ क्रमय्य श २, १, ४, २३  
 आ क्रय्य ऐआ • ३, ३, श ६, २,  
 ३, ११, १४, ७, १, १०, जै ३४

आ क्रान्त,न्ता- -न्तम् तै १, ५,  
 ५, १, ३, ४, ७, -न्ता जै १०४,  
 -न्तेन गो २, ३, १७

आ क्रान्ति- -न्ति जैड १, ८, २,  
 ६, -न्त्या ता ४, ४, ११, -न्थै  
 ता १९, ११, ६, २५, १, ३, २, २,  
 गो २, ३, १७

आ-कृष(√की)- -याय तै. ३, ४,  
 १, १

आ/कृष्, आकोशति जै १६५, आ  
 कोशति जै १६५, आकोशन्ति  
 जैड ३, २, २, ५, आकोशव ता  
 १४, ६, ६, आ अकृष श ११,  
 ४, २, १९

आ कृष्ट- मू जै १५६  
 आ क्रोदात्- न्त जै १५६

आ क्रोशन वत्- न्त जै १८६  
 आकोश मान- ना जै १२५

आ/क्षर, आक्षारयति ता ११, ५,  
 ११, आक्षारयत् ता ११, ५, १०,  
 वा क्षार- -रम् ता ११, ५, ७,  
 ११, जैआ आ १, २९१, २९४,  
 -रय्य ता ११, ५, १०, -राणि  
 ता २१, ५, ४, -रैण ता ११, ५,  
 ९, १०

आ क्षार ख- मू ता ११, ५, १०  
 ?आक्षारानिघनऽ- मू आ १, २६१

आ/क्षि, आक्षिणोति वा ३, ५, १,  
 २५, आक्षीयेम<sup>१</sup> तै ३, ७, ९, ९,  
 तैआ २, १५, १

आक्षील- -लम् जैआ आ १, २६८,  
 -ले जैआ आ १, २८२

? आक्षय- -न्ति ॥ ऐ ४, १७<sup>१</sup>

आ/खन्, आ खनति तै ३, २,  
 ९, ११

आ खण- ग ? जैड २, ९, १, १६,  
 -णम् तैआ ४, ४, २, ३, जैड १,

† दीर्घऽणम् । ‡ अयवक मूलत पाठ । G 'आडरिथति' इति मनुषोपधिपति आर. १ । तु० 'याव'  
 इति, तैस २, ६, ८, ५, च । § आश्रम<sup>१</sup> इति मुषा स्वार्थात् । ऽ 'आभारनिघन' इति G (YS) पाठ ।  
 १ = भ ६, ११७, १, 'निभेम' इत्येव पाठ । ॥ गा √१ अरुणो 'व्याप्तिं वरिष्यति इति व्युत्पाह । PGG  
 (श १२० ३, १) आ/अर्जनेति शक्ति 'आश्रयन्' इति प्राणि भाइ । गण्डिशोऽव पाठ इति K.T

१,७,६, १८, ५, ७, ८, २,२,१,  
१३  
 भा खरेष्ट- छ श १,२,६,१, तै ३,  
३,६,२  
 भा/खाद्, आचखाद् श ३, ६,२,  
१२  
 भा/खिद्, आखिद् श ३, ६,  
२,१२  
 भा खु(खन्)- ख च २,१,१,७,  
का १,१,१, ५, ५, ५, ५-खु श  
२,६,२,१०, का १, ६, २, ५, तै  
१,१,३,३, ६, १०, २, -खुम् श  
२,६,२,१०, का १,६,२,५  
 भायु करीयु- प का १, ६, २, ५,  
-पम् श २, १, १, ७, का १,  
१,१, ५, तै १, १, ३, ३, ४,  
 भायु पतङ्ग पिपीलक मध्वक भौमक  
शुक सरभक लौहमक- का प  
५५  
 भायु रूप- म् तै १,२,१,२  
 भायु(खुड)कर-रै श २,६,  
२ १०, ४, ५, २, १५  
 भा/खया, आख्यायते ऐ १, २५,  
शा १६, ७, १७, १, १८, १, ५, वा  
१०, ४, १, ५, १५, २१, २२, २३,  
५, ४, ५, ५, ८, १०, १२, १४, १७,  
१४, ४, ३, ३, २, का १, ३, ४, १,  
 आख्यायते श ९, १, १, ४, ३, ३,  
१५, १०, १, २, ९, ५, ४, ५, ८,  
१०, १२, १४ १७, ६ १, ५, २, १  
 ता १७, १२, ६, जै २० २१, ४०  
४४, ४५ ४७ ५४ ५६, ५७, ६१  
६६, ६९, ७२, ७८ ७९ ८०, ८२  
८५, १०२, १०१ १०३, १००,  
१०१, १०६ १०८ ११३ ११६  
११८, २०१-२०४, २०७, २०९,  
२१०, भातग्राम् गयायते श  
१०, १, २, ५ आख्यायते जै २५,  
४३, १९२, आख्यायते श १४  
४, ३, ३, २ ९, ४, ३, आख्यायते  
श १४, ४, २, २४, ६ १, २, ४, जै

१०८, १०८२, १०८५, आख्यायति  
श ३, ६, २, ६, आख्यायत श २५,  
९.  
 आख्याययते तै १, ७, १०, ६,  
 आख्याययति जै १५६, जै ७  
३, ६, ३, १०, आख्याययते जै  
१०८, आख्याययते ऐ ७, १८,  
 आख्याययते ऐ ७, १८  
 आ रयात- म् गो १, १, २४  
 आख्यायतोपसर्गानुदाचस्वरितविभ  
क्ति-लिङ्ग वचन- नानि गो १,  
१, २७  
 आ ख्यातु- -तार तै २, ३, ११, ४,  
-त्रे ऐ ७, ८, १८  
 आ ख्यान- म् ऐ ७, १८, ऐआ  
२, ३, ४, श १३, ४, ३, २, १५  
 आ ख्यान विद्- विद् ऐ ३, २५  
 आ ख्याय्य जै ११  
 आ रयाय ऐ ७, १३  
 आ ख्यायिका- का तंआ १,  
६, ३  
 आ ख्याययत्- न् श १३, ४, ३, २  
 आ ख्येय- य सा २, ९, ८  
 आ/गम्, आगच्छति ऐ १, १५,  
२७, ३, २६, ५, २८, एआ १, १,  
४, शाआ ३, ३, ४, ५, श १,  
५, ३, १७, ६, ४, ५, १५, १७, ३,  
२, ४, २, २१, ३, ३, १३, ४, १, २,  
९, ३, ३, १५ ११, २, ५, ३, १४, ५,  
१, १, २, ७, १, ४, ३, ८, १२, ३, तै  
१, ५, २ ३, २, २, १, ६, ३, २, १, ३,  
८, ९ ४ ९, २, ३, २, १२, ५, १,  
 आगच्छति श १, ५, ३, १७, ६, ४,  
१४, ३, ४, १, ६, ११, १, ४, तै  
२ २, ८, ८, ता ७ ८, ९, ९, १, ११  
जै ४७, जै १, १४, ४, ४, ३, ६,  
९, ६ १ २, ३, आ गच्छति  
ऐआ १, १, ४, तै २, २, ३, ७, ३,  
६, ४, ९, ९ ७, १८, ३, ३, ९, १७,  
३, जै २-५, आगच्छत श १,  
८, ३, ७, २, ७, ८ ३ १ ४ ८,

४, ९, आ गच्छत ऐआ १, १,  
४, आगच्छति ऐ २, १५, ५,  
१, ९, २, २, ऐआ १, १, १, २,  
श १, १, १, ७, २, १, ४, ९, २, ३, १,  
३, ३, ४, १, ४, ५, २, ३, ६, ३, ११, ८,  
२, १, ८, ९, २, ९, ४, २, ४, ९, ६, ३,  
३, ६, ७, ३, २, १०, का १, २, ३,  
१, तै २, १, ५, १०, ता १३, ९,  
२०, २५, १०, २, १, गो २, २,  
२, ४, आगच्छति श २, १, १,  
३, ३, १, ७, ८, ३, ५, २, १८, ९,  
७, ३, २, ६, ११, १, ६, २, ४, वा १,  
१, १, २, ३, १, ३, तै ३, ७, १, ६, ७,  
 आ गच्छति ऐआ १, १, ४,  
श २, १, ३, २, आजगाम ऐ ६,  
३०, ३४, शा २८, ४, शांआ २,  
४, श १, ६, ४, २, ८, १, ८, २, ४,  
४, ४, ४, १, ५, ६, ३, २, ७, ६, ७,  
४, ४, ९, ५, १, १४, १५, ११, ५, १,  
११, ३, १, ८, ४, ३, १२, ९, ३, ४,  
१४, ९, १, १, ७, ७, का १, ३, ४,  
२, जै ११५, १२५, १४२,  
१४३, १५१, १६३, जै ३ ६, २,  
६, ४, १०, ३, १, ३, स ३, गो  
१, १, ३, २, २, १०, ३, ११, २, ६,  
९, आजगमत् शाआ ६, १९, श  
४, १, ५, १३, १४, ५, १, १५, जै  
९५, १८६, जै ४, ८, ३, ८,  
 आजगम् ऐ ७, २७, श ९, ५,  
१, १९-२१, २३-२६, १०, ६, १,  
२, का २, १, ३, ३, जै ६, आज  
गम् श ६, ७, ४, ४, आजगम् श  
४, ४, १०, आजगम् श १, ८,  
१, ४, आजगम् ऐ १, २७  
 आगमिष्यति ऐ ३, १५, श ३,  
२, ४, ३, जै १४२, आ गमि  
ष्यति गो १, २, ४, आगमिष्यति  
ऐ ६ २४, आगमिष्यति श ४  
१, ३, ३, आगच्छात् श ९, ५, १,  
४७, आगच्छत् म ८ ६, ९ ८, ९  
 आगच्छान् श ११, ५, १११,

१४, ६, ११, ६, आगच्छताम् जै  
 १७६, आ गच्छताम् तै २, ४, ८,  
 ४, आ गन्ताम् श ५, १, ५, २६,  
 आ गमन्तु तै २, ८, ६, ३,  
 आगच्छ श १, ७, २, १७, ३, ४,  
 १८<sup>१</sup>, तैआ १, १२, ३<sup>१</sup>, य १, १<sup>१</sup>,  
 जै ८७, १०२, आगहि श १, १, ४,  
 १२, ६, ६, ३, ४, २, १, २, ७७, का  
 २, १, ३, १६, तै २, ४, ३, १३,  
 तैआ १०, १, ५, ता २, ७, २२,  
 आ गहि शा २५, ८, आ  
 गधि ता १४, १२, २, आगच्छताम्  
 तै २, ४, ३, ३, आ गच्छताम् ऐ  
 ५, १, आगतम् ऐ २, ३, ७, ६, १०,  
 श ४, ३, १, २४, ता ११, २, ३,  
 १७, ८, ४, गो २, २, २०, ३,  
 १५<sup>१</sup>, आ गतम् शा २६, १५,  
 आगम्त्व गो २, ३, १३, आग  
 च्छन ऐ २, ७, श ३, ३, ४, २०,  
 य १, १, गो १, ३, १<sup>१</sup>, आगत  
 ऐआ १, १, ४, शा २४, २, २६,  
 १०, १७<sup>१</sup>, श ४, ३, १, २७, आ  
 गन्तन ऐ ६, १२, गो २, २, २२,  
 आगच्छन् ऐ १, २७, शा २, १<sup>१</sup>,  
 श ३, २, ४, ३, ०, १, ४, ३, ७, ५,  
 १०<sup>१</sup>, ११, ८, ४, ४, ०<sup>१</sup>, १२, १, ३,  
 ७, तै १, ३, १०, १, ता ७, १०,  
 १०, ८, ४, १<sup>१</sup>, २१, १, १, जै  
 १०२<sup>१</sup>, १४९, १८०, आ ११,  
 गो १, ७, २०, २१<sup>१</sup>, आग  
 च्छताम् श ४, १, ५, १५, ता  
 २०, ११, ३, आगच्छन् ऐ ३,  
 ४०<sup>१</sup>, ४, ७, तै १, ३, १०, १, ता  
 १७, १, १, जै २, ३, १, २, ७, ६,  
 गो १, ३, १, आगच्छाम ता १०,  
 १२, १, आगच्छेत् ऐ १, २७, ३,  
 २५, ५, ७, ८, श १, ६, ४, १०, तै  
 १८०, गो १, ३, १<sup>१</sup>, १३<sup>१</sup>, आग  
 च्छन् श २, ३, ३, १६, ११, ५, १,  
 २, तै ३, ९, १७, ३, आ गच्छेत्

श ३, २, ४, १, आगमेतम् तै ३,  
 १, ३, १, आ गम्यात् श ५, १,  
 ५, २६, ता १, ३, ८, ५, १२, १५,  
 ६, ३, आगमत् का १, ३, ४, २<sup>१</sup>,  
 तै २, ७, १२, ३, ३, १, ४, २, जै  
 १९०, २०४, जै ३, ६, ९, ७,  
 आ भगमत् जै २०५<sup>१</sup>, आ  
 गमत् तै २, ५, ८, २, जै ८५,  
 आगम् ऐ १, १३, शा ७, १०,  
 श २, ४, ४, ४<sup>१</sup>, ३, २, २, ३<sup>१</sup>, १२,  
 ४, २, १०, ४, २, ४, १४, १, १, ३०,  
 तै २, ३, १, ३<sup>१</sup>, ७, ७, ०<sup>१</sup>, ३, १, १,  
 ७, तैआ ६, १, १, ता ७, १०, १०,  
 आ गमन् श २, ५, ३, १८,  
 का १, ५, २, १७, आगम् ऐ २,  
 ७०, शा १२, २, आ गमन्  
 तै २, ८, ८, ११, आ गमन्  
 गो २, २, २२, आगमन् तै ३, ७,  
 ४, ४, ता ६, १०, १९, आगमम्  
 ऐ १, २८, श १२, ९, २, ९, तै २,  
 ५, ७, १, जै १२७, आगम् ऐआ  
 १, १, १, श २, ४, १, ८, का १, ४,  
 २, ४, आ गमम् ऐ ७, ८,  
 श ३, १, १, ११, आ गमन् ऐ  
 १, ९, आगमिष्व श १०, ६, १,  
 ७<sup>१</sup>, ६, ७<sup>१</sup>, ८<sup>१</sup>, ९<sup>१</sup>  
 आ जगम्वात् श ५, १, ५, ६<sup>१</sup>,  
 आजगम् ऐ ५, १३, शा १९, ९,  
 २६, ४, २७, ९, शाआ २, १८,  
 आगमयति ऐ १, १३, शा ५, ६  
 आ अगामि गो २, ४, १७  
 आगिमिषति ऐ ३, ७, ४, गो २,  
 ३, २२<sup>१</sup>  
 आ गच्छन्- ता शा २७ १  
 आ गत, ता- १ ऐ १, १३ श  
 ३ ३ २, ७, ४, १, ४, ५, ४, ३,  
 १, ८, ६, ३, ३, ८ १२, ६, १, १४,  
 का १, ३, १, १८, तैआ ४ ३३,  
 १, जै २, ३, ७, ३, -तम् गआ  
 ७, ३, ८, शा ७ ८ ७ शाआ ३,

श २, ३, २, १, २४, २७<sup>१</sup>, ५, ३, २०,  
 ३, ४, १, ३, १२, ५, २, ८, ९, ३, ७,  
 का १, ३, १, १५, १८, ५, २, १९,  
 जै ३, ३, ४, १, ५, १, १४, २,  
 ८, ११, ३, २, ६, ४, २, ६, ५, ७,  
 ६, ६, २, ६, ७, २, ६, ८, ६, १५,  
 -तयो ऐ ४, २६<sup>१</sup>, -ता श  
 २, १, १, ६, ३, ६, २, २२,  
 तैआ १, १२, ४, -तात् श २,  
 ४, १, १४, का १, ४, २, ९,  
 -तायाम् श १, ६, ४, ३, -ताम्  
 शा २, १, श ३, २, १, ७२, ६, २,  
 ७, आ १, ९१, -तायाम् ऐ ४,  
 ९, २६, -तासु शा १२, ३, -तै  
 ऐ १, १५<sup>१</sup>, शा ४, १२, १३, १४,  
 श ३, ३, ३, १३, तै १, ५, ६, ५,  
 जै १४२, -तेन ऐ १, १३, श  
 ३, ७, ४, १, ७, ६, २, २  
 आ गत-व(त्-→)ती- त्या शा  
 ७, १०, १२, २  
 आ गते( तसः )न्द- न्द्रेण ए  
 ३, १५  
 आ गति- ति श. १२, ८, ३, ३, १,  
 तै २, ६, ५, ८, -त्यै श ३, ७, ४,  
 ७, तै ३, १, ४, १५, १, १५  
 आ गतुष ऐ ४, ३२, ५, १४, श.  
 १, १, ४, १६, ६, ३, ३, ८, १४, ९,  
 २, ८-१२, का १, ५, १, ३, ८, ६, २,  
 ८, ता १४, ९, ३, ७, जै १३०,  
 १८०, १८६  
 आ गन्तु- न्ता श १, ८, १, ४,  
 -न्त्राम १, ६, १८  
 आ गन्तो श १२, ५, १, १  
 आ गमिष्ठ(गन्तु+इष्टम्)- -ष्टा तै १,  
 २, १, २, २, ४, ८, ५<sup>१</sup>, ३, १, १, ६  
 आ गमिष्व- ति श ७, ३, १, ८,  
 ३, ९, २, ७  
 आ गम्य ता २७, १०, ७  
 आगम्- ग श १, ६, १, ४, ७, ८, ९,  
 ४, ७, ९, १० ११, ५, ३, ८-१०

† आतिगमयिषति इति मुक्यम् एव । ‡ मा ऋत्विग्यम् ।

का १,२,३,११,१२, तीआ २,६,  
२, -गा ५६५ दा. १,३,३,१६.

आगस्त(←अगस्त)- -स्त जै२०३

आगस्त्य(←अगस्ति, अगस्त्य)-

-स्त्य ऐआ ३,१,१, दाआ ७,२,

जै १५५, -स्त्वानि दा. १८,५.

आ/गा(←√घ), आगाए ऐ २,

२, ५, १३, २१, दा. १०, ०<sup>१</sup>,

दाआ ६, १९<sup>१</sup>, १२, ४, दा ३, २,

१, २२, ४, ५, ६, ७, ३, १०, १४, ५,

१, १६, वा १, २, २, १, २, ती २,

५, ७, १, ३, ६, १, ३; १२, ३, २,

तीआ २, ५, ३<sup>१</sup>, ३, १, ५, १, २, १०,

३९, १, जैउ १, १४, ३, ६, ९, म

१, १, १, ५, ६, १, २, ७, ३, ४<sup>१</sup>, आगा

ऐ २, १२, ती ३, ६, ७, २, आगाम्

दा ११, ५, ४, १, तीआ ६, ११, २,

म १, ६, १६

आगा- आ/गी द

आ गाम्बुक, का(√गम्)- -क जै

१८३, -का ष २, १०

आ/गुर, आगुरते ऐ २, २८, ती

१, ४, ७, ७, आगुरते ती १, ४, ७,

७, आ ' गुरस्व ते २, ६, १, ५, २

३, ६, १, ५, १ आगुरते ऐ २, २८<sup>१</sup>

आ गुर- र दां ७, २<sup>१</sup>, -रा ऐ

२, २८, -गू ऐ २, २८<sup>१</sup>

आ गूर्तिन्- ती वा ११, २, ४, १०<sup>१</sup>

आ गूर्थ ऐ २, २८<sup>१</sup>, ऐआ ७, ३, २

आ/गु, आगुणाति वा ४, ३, २, १

आ/गै, आगायति वा १४, ४, १,

३३ आगायन्ति जैउ १, १७, १

९ आजगी जैउ ४, ६, ३, ८

आगावा जैउ १, १२, ४, ४, आगा

स्वामि जैउ ४, ६, ३, आगास्वाम

जैउ २, ३, १२, आगाय जैउ २

२, ४, १ १०, ४, ६, ३, ८ आ गा

यत जैउ १ १७ ३, ११ आगायत्

वा १४ ४ १, ३ ७, १८, जैउ २ १,

१, ३, ६, ९ १३, १५, १८, ४, १, ७,

७, १०, १३, १६, २, ७, आगायन्

जैउ. १, १७, ३, १३; ४, ८, ३, १०,

आगायेत् वा. १४, ४, १, ३, ३;

आगासी. दा १४ ४, १, १९, जैउ २,

४, २, १०, आगात जै १९०, जैउ १,

१२, ४, ६, आगाम जैउ १, १२, ४, ६

आ-गा- -गया जैउ १, १२, ३,

२-५, -गा जैउ १, १६, ३, ९,

-गा तां १३, १०, ८; जैउ १,

६, १, ६, ७, १२, ३, १, -गानाम्

जैउ १, १६, ३, १०, -गाम् तां

१३, १०, ८, जैउ. १, १२, ३, ७,

१६, ३, १०, ष २, २<sup>१</sup>

आ-गाय जैउ १, १७, ३, १४

आ-गायत- -न् तां १३, १०, ८

आ-गायमान- -न जैउ १, ४, ३, ३

आ गीत- -तम् जैउ १, १७, ३, १४<sup>१</sup>,

-तानि जैउ १, ६, १, ६, ८<sup>१</sup>

आ-गोय- -म् तां १३, १०, ८

आग्ना पौष्ण(←अग्नि पूषन्)- ण

दा ७, २, ५, ६, -ण्यम् दा ५, २, ५, ५

आग्ना वैष्ण(←अग्नि विष्णु)- -व

दां ७, ७, दा ३, १, ३, ५, ७, २, ३,

६, ५, २, ६, ६, १, २, ५, -वम् ऐ १,

१<sup>१</sup>, ४<sup>१</sup>, दा ७, १, दा ३, १, २, १, ४,

२, १, ६, ३, १९, ५, २, ३, ६, ५, १, ६,

६, १, ३<sup>१</sup>, ती १, ५, ९, २, ६, १, ५, ७,

२, १, मो२, १, १, २<sup>१</sup>, -वस्य ऐ १, ४

आग्निविष्णवी- -वो ऐ १, ४

आग्नि पात्नी-व( व→ )ती( अग्नि

पत्नी)- -त्वा दां २८, ३<sup>१</sup>

आग्नि पयमा (न→)नी(←अग्नि

पयमान) ता १६, ५, १९

आग्नि मारुत(←अग्नि मरुत्)- -तम्

ऐ ३, १४, ३५<sup>१</sup>, ३८, ४, ३०<sup>१</sup>, दा

१६, ७, ९, दा १, ७, ४, ४, ४, ५, १,

८, १३, ५, १, १०, -तस्य ऐ ४, ३०,

३२, ५, २, ५, ८, १५, १७, १९, २१,

ऐआ १, ५, ३, -व ऐ ३, ३५,

दां २२, १, २५, १३, -तेन ता

५, १०, ११.

आग्नि-मादती- -त्वा ऐ ३, ३८,

दां १६, ९

आग्नि-मादत-सूत- -त्वानि दां

१९, ९, २७, ९, २६, १०, १३, १७,

दांआ. २, १८.

आग्नि-मादता(←तऽअन्त)- -न्त

दां. १६, ९

आग्नि-वेद्य(←अग्निवेदा)- -००द्य जै

६, -द्य दा १४, ५, ५, २, १, ७, ३, २, ७,

-इयात् दा १४, ५, ५, २, ०, ७, ३, २, ६

आग्निवेद्यायन(←अग्निवेद्य)-

-न ऐआ ५, ३, ३.

आग्नि द्योमिद(←अग्निद्योम)- -कान्

दा ५, १, २, १.

आग्नीध्र(←आग्नीध्र)- -ध्र ऐ ६, ३,

१०-१२, दां १६, ६<sup>१</sup>, २८, ३, दा

१, १, १, १, ५, ८, १, ४, १, ४, ३, ५, ९,

४, २, १८, ५, ५, १, ८, ७, २, २, १,

९, १, २, ४, ११, २, ७, ३, २, ७, ६,

१२, ८, २, २, ६, १४, ३, १, ३, गो

१, ७, २, ४, २, १९, ३, ५, २, २,

९<sup>१</sup>, २०, ०, १, ०, ४, ७, -अम्

ऐ १, २३, ३०, २, ३६, ५, २२,

दां २७, ६, दा ३, ६, १, २३, २, ६,

२८, २९, ३, ११, ९, ३, १, ४, ३, ४,

२४, ५, ४, ३, ६, ९, २, ३, १, ५, ४, ३,

६, १२, १, १, ९, १४, ३, १, १, ३, ती २,

१, ५, १, ता ७, ४, ७, ९, ७, ९, ९,

१२, २७, १०, ५, जै १२७, गो

१, ४, ६, २, २, ७, १६, १७, -अस्य

ऐ २, २६, ७, १, वा ३, ६, १, २८,

गो १, २, १९, ३, ५, १८, -अव ए

२, ३६<sup>१</sup>, दा १, ८, १, ४, १, ५, १,

५, ६, ती ४, ४, ७, २, ३, ७, ६, १, ५<sup>१</sup>,

१२, ९, ५ गो २, २, १६<sup>१</sup>, -आय

गो १, ३, १०, -अ ऐ २, ३६<sup>१</sup>

दा ३, ६, ३, ११, ९, २, १६, ४, ३,

४, ११<sup>१</sup>, ५, ७, ६, १२, ६, १, २, १४

३, १, ६<sup>१</sup>, ती १, ४, ७, २, २, २, ३,

६, १, २, १, २, तैआध, ११, १, जैठ  
 ३, ४, ३, २, गो २, १, ४, -ध्रा ३  
 (=त्रे) तां १०, १०, १५, -ध्रिण  
 गो २, २, १६.

श्रीमद्भिषग-त- त श १२, ६,  
 १, १६.

श्रीमद्भिष त्व- म् ए २, ३६, गो  
 १, २, १९

श्रीमद्भिष वेला- लायाम् श २,  
 २, ३, १५

श्रीमद्भिषीय, या(-प्र+छ)- य शां.  
 १७, ७, श ३, ५, ३, ६, १, २८,  
 २, २, १, छ, ६, ८, ७, १२, २०, ५,  
 ४, २, १०, ६, ६, ४, १५, गो २,  
 ५, ४, -यम्, ऐआ ५, १, ३, शा  
 १७, ९, श ३, ६, २, २०, ९, २,  
 ३, २६, ४, ३, ४, गो २, ३, १७,<sup>३</sup>  
 ५, ५, -या गो १, २, १९, -याव्  
 श ९, २, ३, २६, गो १, १, २३,  
 -याम् ए ६, १४, -यायै ए ६,  
 १४, -यै ए ५, ३२, ३४, ऐआ  
 ५, १, १, शा ६, १२, ८, ७, ९,  
 ७, २७, ६, श छ, ४, २, ८, ५,  
 ४, २, १०, ७, १, २, १२, १४, २, १,  
 १०, ४, ३, २२, ११, ५, ८, ६, गो  
 २, २, १०, ३, १७, -येण दा ९, १

श्रीमद्भिष- (←अभिन्द्र)- द्र गो  
 २, १, १७, -द्वौ ए २, ३७

श्रीमद्भिष- द्वी ए २, ३७, -न्या  
 ए २, ३७, शां १४, २

श्रीमद्भिष- (←अभिन्द्र-य)- म् तै ३,  
 ४, ८, १

श्रीमद्भिष- (←अभि)- य ए १, १, २,  
 ६, ६, १०, ७, २४, शा १, २, ११,  
 ४, १२, ६, १६, ६, १८, ८, शा १, ४,  
 ३, १६, ६, ३, २२, ६, १, १४, २, ५,  
 ३, २४, ७, ३, १०, ९, १, ९, २, १, ४,  
 ३, २, ३, ६, १५, १६, १८, ४, ४, ८,  
 १०, १२, १४, १८, ५, ४, ३, ३, ९, १,  
 ६, ४, ५, १, १५, ५, २, ३, ८, ४, ११,

१३, ५, १, १, ८, २, ६, ६, २, १, २७,<sup>३</sup>  
 ४, ४, ४, १५, ७, ३, २, १६, ५, २,  
 १९, ११, २, ६, ५, १०, ७, १४, १६,  
 ४, १, १०,<sup>३</sup>, ५, ४, १२, १३, २, ६,  
 ९, ८, ४, ६, का १, १, ४, २, २, ३,  
 ४, १३, १, ८, १९, २२, २३,<sup>३</sup>, ३, ४,  
 ५, ६,<sup>३</sup>, ७,<sup>३</sup>, ८,<sup>३</sup>, १०,<sup>३</sup>, ४, ३, ६,<sup>३</sup>, ५, ३,  
 ३,<sup>३</sup>, तै १, १, ६, ३, ६, १, ६, ८,<sup>३</sup>, ९,  
 ७, २, २, ६, १, २, ७, २, १, ३, १,<sup>३</sup>  
 ३, ९, ५, २, १६, ३, १७, १, तां  
 १७, ४, ८, १७, १३, १८, ९,  
 ९, २५, १४, ४, ४, ३, ७, जै ८,  
 ६८, जैठ १, १२, ३, २, गो १,  
 ३, १०,<sup>३</sup>, २, १, १६, ३, १९, -यम्  
 ए १, १६, ३०, २, ५, १८, ३७,<sup>३</sup>  
 छ, ८,<sup>३</sup>, ९, ६, ४, शां ९, २, १०,  
 ३ ६,<sup>३</sup>, ११, २, १८, २, ३, २३,  
 ७, २७, ३, २८, ५, श १, ६, १,  
 १४, ३, २३, २४, ३९, ४, ५, १,  
 ९, २, २, १, २२, २, १८, २०, २३,  
 ४, ४, १२, ५, २, ३, १, ३, २, ३,  
 ९, ९, १, ६, २२, २३, छ, ३, ५, १४,  
 ५, १, १३, ४, १३, ६, ३, १, ५, १,  
 ३, १, २, ३, ६, ४, ३, १५, ५, १६,  
 ६, १, ४, ५, ८, २, १, २, ६, ३,  
 ७, १, १, ३६, ४, १, ४, १, ९, ३,  
 २, ३, १०, १, ३, ९,<sup>३</sup>, ११, ४, ३, ५,  
 ५, २, १, ३, ५, १३, २, २, ३, ७, १, ३,  
 का १, २, ३, १२, १४, १७, ५, १,  
 २८, २, ६, ११ २, १, ३, ६, तै १,  
 २, ५, ३, ३, १, ४, ४, १, ६, १, ८,  
 ७, ३, ४, ८, ४, १, २, १, २,  
 ७, २, ५, २, ३, ८, २, ३, १, ९, १६,  
 ३, १७, १, १२, ४, २-६, ता १२,  
 २, १, ७, ८, ४, १२, ८, १, १३,  
 २, १, ३, २, १, ८, १, १४, २, १,  
 ८, १, १०, २, १, जै ३४, ३७,  
 ४६, ९६, जैठ १, १२, ३, २, आ  
 १, १, ३, ८२, ८४, १०५, ४७२,  
 ५०८, ५१४, जैशा १ ६६, ८२,

८४, ५०८, ५१४, ५७१, तै ३, २२,  
 सा १, ४, १०, गो १, ३, १२, २,  
 ५, १०,<sup>३</sup>, -यस्व श. ३, ८, ५, ११,  
 ११, ५, ५, १०, तै १, ३, १, ३,  
 -या शां १, ३, श ५, ४, ३, १५,  
 १३, ५, १, ३, ३, ११, ७, १, ३, का  
 १, २, १, ११, तै १, १, ४, ३,  
 -याव् शां. १८, ३, -यान् का  
 १, २, ३, १६, -यानि ए २, १७,  
 तै १, २, २०, जैआ १, ४७२,  
 आ १, ५१७, -याव् श १, ४, २,  
 १६, -यै का १, २, ३, १३, जैआ  
 १, ४, ५, आ १, ४, ५, ४८२, -येन  
 श ५, ५, १, ३, तै १, ३, ४, ३,  
 तां. ५, १०, ९, जै १५, -यै श  
 १३, ५, ४, २८, -यौ ए ६, १४,<sup>३</sup>  
 तै १, ३, १, ३,<sup>३</sup>, ३, ८, २३, २

श्रीमद्भिषी- यी ए १, १७, ३, १८,  
 ३२, ४, ७, शा २, १, १६, ६, जैठ  
 १, १२, ३, १, २, श १, ४, १, २६,  
 २, ३, ४, ४०, ३, ८, २, २२, ५, ३,  
 ४, १३, ६, ३, १, ३२,<sup>३</sup>, ७, ४, १,  
 ४, २, ५, २, ३, ८, तै १, १, ४, ३,  
 ५, २, ४, ७, १, ४, २, १, २, ७, ३,  
 ३, ७, ६, ७, ३, १, ता १५, ४, ८,  
 ४, २, १, गो १, २, १९, ३, १२,  
 -यी ए २, १०,<sup>३</sup>, शा २८, ५,  
 श १, ३, ५, ४, ७, ३, २, ८, ९,  
 -यीभि ए २, ३, ७, छ ६, ३, १,  
 २५, ७, ३, १, ३, ४, गो २, ४, ११,  
 -यीयाम् श ६, ३, ३, २, १, ४, २,  
 ७, ८, २, ८, ७, ५, १, ३, ३, -यीम्  
 शा छ, १३, १६, ८, श १३, ४,  
 १, १२, -यीयु ए ३, ४, शा  
 १६, ११, ता ८, ८, २, १५, ६, १,  
 जै ६३, गो २, ६, ७, -य ए  
 १, ७, ३, ४, श १, ४, १, ३, ३, ६,  
 २, १, २, ७, ३, ३, ३, ६, ७, ४, ६,<sup>३</sup>, ९,  
 २, ३, ६, १३, ७, १, ३, गो २, २,  
 २०, -य्या शा २८, ३,<sup>३</sup>, श ३,

† 'श्रीमद्भिष' इति G सवोच्य विपठियति ।



९, ३, ३२, १०, १, ३, ११, का १,  
 ४, १, २९, गो २, ३, १२, १७,  
 -श्याम् वा ४, ४, ५, ७, ११, २, ३,  
 ७, १४, ३, १, ११, -श्यां वा ८,  
 २ ९, वा ६, ३, ३, २१  
 आग्नेयै(-यडो)न्द्र-न्द्रम् जै ६८,  
 -न्द्रे वै १, १६  
 आग्नेयै(-पीडो)न्दी-न्दीषु ता  
 १०, ६, ३, -न्याम् ता १०, ६, १  
 आग्नेयाधेयिक, ता(←अग्नेयाधेय)-  
 -कम् गो १, २, २१, -साम् गा  
 १, २, २१  
 आग्नेयण(←अग्ने)- ण ऐ ३, १, वा  
 ४, २, २, १, ६, ९, ४, १, ५, ७, ४,  
 ६, ९, २, ८, ८, १, २, ८, -णम् वा  
 १६, ३, वा २, ४, ३, १४, ४, ३, ३,  
 २, ५, २१, २२, ५, ३, ८, ४, ६,  
 ७, ६, ३, ८, १, २, ८, का १, ३, २,  
 ५, १२, तै १, ५ ४, २, ६, १, ९,  
 गो १, ५, ७, ९, २, १, १०, -णस्य  
 वां ४, १२, वा ४, ३, ५, २, १,  
 ५, १०, ७, -णात् वा ४, ४, १, ५,  
 ५ १, २, १, ८, १, २, ८, गो १,  
 ५, ७, -णे जै १८२, -णेन ऐ  
 ७, ९, वा ४, १२, ६, १५, का  
 १, ३, २, १, गो १, ५, ८  
 आग्नेयण देवता- ताभ्य वा ४  
 १४  
 आग्नेयण पात्र-म् वा ४ ५, ८,  
 १२  
 आग्नेयण ह्याली-ली तै १, ४, १  
 ५, -श्या तै १, ४, १, ५  
 आग्नेयणा(णडअ)म- म् वा  
 ४, ५, ९, २, ८, १, २  
 आग्नेयणीय(-ण+छ)- यात् वा  
 ४, १४  
 आग्नेयण(णडइ)ष्टि-ष्टि वा ५,  
 २, ३, ९, १२, ३, ५, ७, -श्या ण  
 २ ४, ३, १, ७, २, ३, ९

आ-गला(√ग्ले)-गला गो १, २, २, २<sup>१</sup>  
 आगला-गृध-ध गो १, २, २, २<sup>१</sup>  
 आगला-द्वत-त गो १, २, २, १  
 आ-घाटीः-टीभि तै २, ५, ५, ६  
 आ-घात-था/हृत् द्र  
 आ/घुप्, आघोपतम् वा ३, ५, ३,  
 १३, १४  
 आ/घृ, आजिर्वमि वा ३, ३, १, ४,  
 आ जिर्वमि वा ३, ३, १, ९, २०  
 आघारयति वा १, ४, ४, ६, ७,  
 ८-११, १२, ३, ३, ७, ३, ४, ४, ४,  
 ९, ५, २, ११, १३, ६, २, २, ५  
 आघारयति वा १, ४, ४, ३-८, ९, १,  
 १३, ११, २, ३, ६, ४, ८, ९, १०, ४,  
 १, १३, गो १, ३, ९, आघारयत  
 वा २, ५, २, १९, ३०, का १, ५,  
 १, १६, २६, आघारयन्ति वा ४,  
 ४, २, ८  
 आ-घार-र वा १, ४, ५, ५, ३, ७,  
 ४, ७, तै ३, ३, ७, ९, १०,  
 -रम् वा १, ४, ५, १, ४, ३, ४, ४,  
 ९, ६, २, २, ५, तै १, ५, ९, ५,<sup>१</sup>  
 ३, ३, ७, ३, ४, ८, ११, -रयो वा  
 १, ४, ४, ८, -रौ वा २, ५, २, १९,  
 ३०, ६, २, ३६, ३७, ११, २, १,  
 ५, ४, ९, १०, ६, ३, १०, ४, १, १०,  
 १३, का १, ५, १, १६, २६, ६, १,  
 १५, तै १, ६, ३, ३, ६, ९, १,  
 गो १, ३, ९, १०, २, १, १९  
 आ घारयित्-न् वा १, ४, ५, १  
 आ घार्य वा १, ४, ४, १३, का १, ६,  
 १, १५  
 आ घायमाण- म् तै ३, ३, ७, ८,  
 आ/घ्रा, आग्रि वा ४, ५, ८, ६<sup>१</sup>  
 आङ्गिरस् (←अङ्गिरम्)- रस ए ३,  
 २, ४, ७ १७, ८, १४, २१, वा ३०, ६,  
 ९, वा १, २, ५ २५, २६, ४, १, ७,  
 १, १४, ४, १, ९, २१, २६, ५, ५,  
 २२, ६, ३, १, ७, ३, २८, तै

२, ६, २, २, ता ११, ८, ८, १०, १२  
 ३, २३, ५, ११, १६, ६, १२,<sup>१</sup>  
 ८, ६, ११, १०, १३, ३, २४, ११,  
 १४, २२, १४, ३, २२, १०, ९, १४,  
 ५, ११, १४, जै ६९, १३६, १७३,<sup>१</sup>  
 १७५, १७७, जैउ २, ३, २, ३,  
 ४, २, ९, गो १, १, ८, ५, २, १,<sup>१</sup>  
 २, १, १, २, १४, १५, -सम् वाआ  
 १, ४, वा १, २, ५, २५, वा २,  
 २, ३, २, २, वा ८, ८, २२, १२ ९,  
 १८, जै १३६, जैउ २, ३, १,  
 १०, आ जैआ १, ९२, १९५, ५१८,  
 ५२०, गो १, १, ८, ३, १९, -सयो  
 जैआ आ १, ३८५, -सस्य आ  
 २, १५, ८, आ जैआ १, ३४, ३८,  
 ५८, ७८, ११९, १८२, २३६, २५२,  
 ३४६, ३९३, ४२६, ४५८, ४७५,  
 ५११, ५४१, जैआ २, १, ६, गो २,  
 ४, ३, -सात् वा १४, ५, ५,  
 २२, ७, ३, २८, -सात् गो १, १,  
 ८, -सानाम जैआ १, ३५९,  
 -सानि आ १, ५५०, जैआ आ  
 १, १६५, ५१६, ५५५, वै १, १३,  
 -साय ता १, ८, ११, गो २,  
 १, २, -से जैआ २, १२, ५,  
 -सेन जैउ २, ३, १, २, -सै गो  
 १, १, ८, -सौ ता ११, १०, १,  
 आङ्गिरसी- सी तै २, २, ३, ७,  
 गो २, ६, १४, -सीभि गो १,  
 २, १८  
 अङ्गी(←ङ्गि)स्तु- स तै २, ५, ३,  
 ३, २, ५, ४, ६, तैआ ३, १०, २, ४,  
 -सम् तै २, २, ७, ३, ११, ५, -सस्य  
 २, ३, ४, ५, -साय तै २, २, ५, ३,  
 तैआ ३, १०, ४, -से आ २, २, ५  
 आङ्गुष्प- षै तै २, ६, १५, २  
 आ०/चक्ष, आचक्ष श ३, १, २,  
 तै २, ४, ६, ४  
 आ०/चक्ष, आचष्ट ऐ ७, १८, श

१ वस । 'णाम्' इति ङा स्वस्वित्य । † =क १०, १४६, २, 'टि' इति ह्रस्वान्तापठ । § आइ पूर्वोच्  
 चकते दे० (२६), चकमे, चवापते शब्दार्थीयाद्य गा ऋ इ । चकते कान्त्यर्थीयाद्यर्थवमि ।

३, ४, २, ६, ७, १३, ४, ३, १५<sup>१</sup>,  
 भाचष्टे वा १३, ४, ३, १५, जैठ  
 २, २, २, ३, भाचक्षते ऐ १, २<sup>१</sup>,  
 २, १<sup>१</sup>, १९, ३, २५, ३३<sup>१</sup>, ८३<sup>१</sup>, ४,  
 ७, ८<sup>१</sup>, १०, २२, २४<sup>१</sup>, ५, १४, १५,  
 ३१, ६, ३, १२<sup>१</sup>, १३, ३०, ७, ३०<sup>१</sup>,  
 ८, १४<sup>१</sup>, ऐआ १, ४, १, २, १, ४,  
 ६, ८, २, १<sup>१</sup>, २<sup>१</sup>, ४, ३, ३, २, ३, ५,  
 शा ८, ७, १६, १, २४, ३, शाआ  
 ४, ५, १५, ८, ७, वा १, ४, ४, ८, ७,  
 २, २६, २, १, २, ४, ११, ४, ४, २,  
 ३, १, ३, ३, ४, १, २, ११, ३, ३, ३, ५,  
 ८, १, ४, ४, १, २, ११, ३, १०,  
 ११, ५, ७, ३, १, ३, ५, ८, ९, ६, १,  
 १, २, ११<sup>१</sup>, २, ३, १३, २१, ७, १,  
 २, ३, ७, ६, १, १०, १३, १, २, १०,  
 ५, १, २, २<sup>१</sup>, ८, १, २, ३, ३, १४, ३,  
 ८, १, ४, ४, ११, ५, ४, ३, ६, ३, १३,  
 ९, १, १, २, ७, २, २, ३, ६, ३, २, १,  
 १०, ३, ५, १६, ४, ३, २१, ५, १, ३,  
 २, १४, ६, २, २, ११, १, ५, २<sup>१</sup>, २,  
 ७, १५, १३, ५, ४, ७, ८, १, १<sup>१</sup>, १४,  
 १, १, १३, ६, ८, ३, ४, ६, ७, ९, १०,  
 ११, २, वा १, १, १, ५, ३, २, ५,  
 ७, २, ३, १, ३, ४, १, २, १, ३, १, २,  
 तै १, ५, १, २, २, ३, ११, १, २, ३<sup>१</sup>,  
 ४<sup>१</sup>, ३, १, २, ४, १, भाचक्षते वा  
 १, ७, ३, ८, ४, ४, ३, १३, ६, ७, ११,  
 ६, ७, २, ६, ८, २, २, ८, १, २, १९,  
 ११, २, ४, २, तैआ ७, ३, १, ९,  
 १०, १, ता १०, २, २, जै ३, ८, २,  
 १३, १, ८, १, ८, ३, १९, ५, २०, ४,  
 २०, ५, जैठ १, ६, १, ४, ७, २, २,  
 २, ३, २, ७, ३, १, १, ३, ६, ७, २,  
 ७, ३, ३-१०, आ १, २, २, १, १८,  
 २५, ७-१०, वा ३, गो १, १, १,  
 ७<sup>१</sup>, १३<sup>१</sup>, ३९, २, १०<sup>१</sup>, २१<sup>१</sup>, ३,  
 १९<sup>१</sup>, ४, २३, २, २, ६, ५, १, ६,  
 ९, १४, आ चक्षते वा ६, १, १,  
 २, १३, भाचष्टे गो १, १, ३, १,  
 आचक्षान्ते वा ६, १, २, १<sup>१</sup>

आचक्षते ऐ ७, १३, वा २, ३,  
 १०, ३<sup>१</sup>, १३, ४, ३, २, भाचक्षत  
 जै १७, ३७, १९७, २०१, आच-  
 क्षीत वा १३, ४, ३, १२, १३, तैआ  
 ५, ११, २, आचक्षीरन् वा ४, १,  
 ३, ७, आचक्षीया वा ११, ६,  
 १, २  
 आ चक्षान- मू गो १, ६, गो २,  
 २, २३  
 आ चतुर- मू वा ३, ९, ७, १०,  
 २९, ३, जैठ ३, ६, ६, १  
 आ/चम्, आचामति वा १, ७, ४,  
 १७ २, ३, १, २१, १४, १, १, २९,  
 ९, ३, ११, का १, ३, १, १३,  
 आचामति तै २, १, ४, ७<sup>१</sup>, तैआ  
 २, ११, १, जै १२७, गो १, १,  
 ३९<sup>१</sup>, आचामन्ति वा १४, ९, २,  
 १-१<sup>१</sup>, आचाम वा २, ६, ७,  
 आचामित् वा १४, ९, २, १५<sup>१</sup>,  
 तै १, ५, १०, ७, तैआ २, ९१, १,  
 सा २, १, ११, ६, ७, ३, १, ४, जै  
 १३५, १६०  
 आचामयति गो १, १, १४,  
 आचामयेत् गो १, २, ९  
 आ चमनीय- मू गो १, १, ३९  
 आ-चम्प वा १४, ९, ३, १३, गो १,  
 १, ३९  
 आ/चर्, आचरति वा ६, ५, ४, १०,  
 आचरति वा ६, ५, ४, १०, जैठ  
 ३, ३, ३, १० आ चरति ऐआ २,  
 १, ६, तै २, ८, ५, ४, तैआ ७,  
 ६, ५, जैठ ३, ६, ९, ३, आचरन्ति  
 तै ३, ७, ४, १४, तैआ १०, ६, ३,  
 १ आचरन् तैआ २, १, १  
 आ-चर्(त्)न्ती- स्त्री वा २५,  
 ८, ४, -स्त्रीम् तैआ ६, १२, १  
 आ चार्थ- यै शा ३, ८, वा ११  
 ५, ४, २<sup>१</sup>, १२, १२, २, २, १३,  
 तैआ १, ३, २, ३, ७, ३, २, ११, १,  
 व १, म १, ६, १५, जै ९५,  
 १५२, जैठ ३, २, ३, ४, गो १,

१, ३१<sup>१</sup>, २, १, ८, ५, ४, २४, -यम्  
 वा २६, ५, शाआ ३, १, वा ३,  
 ६, २, १५, ११, ३, ३, ३, जै १५७,  
 गो १, २, १, २, ३, -यैय जै १५,  
 -यो ऐआ ३, २, ६<sup>१</sup>, शाआ ८,  
 ११<sup>१</sup>, तैआ १, ७, २, ४, गो १,  
 १, २७, ३, २०, -याय ऐआ ३,  
 २, ४, ७, ३, ३, शाआ १, १, वा  
 १३, ३, ३, ६, तैआ ७, ११, १, गो  
 १, १, ३, १, २, २, ३, ६, -यै वा  
 ११, ३, ३, ६, गो १, २, २, ३,  
 -यैय शाआ १७, १, व १, ३,  
 -यै स ३  
 आचार्य कर्मन्- मं जै १५२  
 आचार्य-जायू- म वा ११, ३,  
 ३, ७  
 आचार्य वच- मू जैठ १, १७,  
 २, १  
 आचार्य प्रसिष्ट- ष जै १५२<sup>१</sup>  
 आचार्य वचसु- मू वा ११, ३,  
 ३, ६  
 आचार्य वत्- वान् वा १४, ६,  
 १०, २, ५, ८, ११, १४, १७  
 आचार्य शुश्रूषा- पा स ३  
 आचार्य स्थान- ने गो १, २, १  
 आचार्यो (यं ५) न्तेवासिन्-  
 -सिनी वा १०, १, ४, १०, तैआ  
 १, ६, ३  
 आचार्यो (यं ५) ऋ- ऋ जैठ  
 १, ६, ३, ३  
 आ/चरण्य, आचरण्यत् वा ७, २  
 आ चित- त ष्ठव गो १, १, ३३  
 आचि(द्)दोद- हानि आ २, ४,  
 १, ३  
 आचिद्द्वय- मू जैआ २, १२, ६  
 आ/चुड, आचुडयन्ति वा ४, ४  
 आ चुड- व् वा ८, ५, २, ३<sup>१</sup>, ४<sup>१</sup>  
 आ चुड- ऋ जैठ ३, २, ५, १३  
 आ/चिद्, आचिदन्ति वा १, ७,  
 १, २, आचिच्छेद वा ३, ६, २,  
 १०, ११, आचिदन्त वा ३, १, १,

२८<sup>३</sup>, भाच्छिन्दन् तै १,०,१,७,  
भाच्छिन्द्यात् जै १३५  
आच्छेदि श १०,५,२,१३  
भाच्छिद्य श १,९,२, १६, ३,३,  
२, ८, ५, २, १८, ८, १, ८, ६,  
४, ४, २२, १०, ५, २, १३, जै  
२०८<sup>३</sup>  
भाच्छिद्- म् जैआ १,५१२  
भाच्छेत्- -ता तै ३,७,४,१०  
भा/च्छृद्, भाच्छृण्वि श ६, ५, ४,  
१,५, आच्छृण्वि श ६, ५, ४, १५,  
१३, १७, १४, १, २, २५, तैआ ५,  
३, १, आच्छृण्वि तैआ ४, ३, ३,  
आच्छृन्दन्तु श ६, ५, ४, १७<sup>४</sup>  
भा/च्छो, भाच्छ्यति श ३, ८, २,  
१४, भाच्छ्यतात् ऐ २, ६  
भाष्य- आञ्च् द्र  
भा/च्यु, आ च्युष्यतु तै ३, ७,  
९, २,<sup>३</sup>  
आच्यावयति श ४, ३, ३, १<sup>३</sup>  
भान्(आ/अञ्), आभति श ३, ३,  
३, ९, आभति ऐ १, २७, श  
३, ३, ४, ११, आ \*अभामि श  
१३, २, ८, ५, तै ३, ९, ६, ४, आ  
अभानि श १३, २, ८, ५ तै  
३, ९, ६, ४, आभयते जै १७१  
आभि द्र  
भा/जन्, आजायते ऐ २, ७, ७,  
२, ९, शां ६, ९, १५, ४, तैआ  
१, ३, ०, १, जै १४, १०, ६, १४७,  
१५०, जैउ २, २, ४, १, ३, ५,  
९, ४, आ १, गो २, ३, २, २,  
आ जायते ऐ. ८, ९, श १३,  
३ ७, ८-१०, का १, २, ४, ८,  
तै १ ३, २, ४, २ ० ३, ५, ११,  
४, ३, ६, १, ३, ७, १०, ४, ८, १३,  
२, ३, ९, १९, ३, २, २, ३, तैआ ४,  
१३, १, ता १३, १०, ६, जैउ २,  
२, ३, १, ३, ३, ९, आजायते जैउ  
२, २, ४, २, आजायन्ते श १३,

२, ४, ४, तै ३, ९, १, ४, जैउ  
१, १४, ४, २, २, २, ४, ३-९,  
भा...जायन्ते जैउ १, ८, ३, ३, ७,  
भाज्जे जै १८१, भाज्जिष्यते ऐ.  
७, २९<sup>३</sup>, आजायताम् जै १९३,  
आ \* जायताम् श १३, १, ९, १,  
२, ९, तै ३, ८, ७, ३, १३, १, ३,  
१८, ५, आजायत गो १, १, १,  
आ \*अजायत तै २, २, ११, ५,  
आजायन्त ता २१, ९, २, ज  
१४५, जैउ २, २, ४, १०, आजा  
येत तै २, २, ३, ५, ११, १, आ  
जायते तै २, २, ११, ३, ४,  
आजायेरन् श १३, २, ४, २, तै  
३, ९, १, ३, ता २१, ९, २, जै  
१४५, आजायेव जैउ ३, ५, ९, ४,  
आज्जि ता ७, ८, १  
आजनयतु म १, २, १८  
आ-जाव, ता- -तम् ता ४, ६, २०,  
१४, २, ३, -ता तै २, ८, ९, ५  
भा-जान, ना- -नम् तैआ ३, १३, १,  
-ना ऐआ १, ४, २  
भा जान न- -जानाम् तैआ ८, ८,  
२, ३  
भा ज्ञान द्व- वानाम् श १४, ७, १,  
३५, ३६  
आ जायेय(←आ जानि)- -या शा  
३०, ५, गो २, ६, १३  
भा/जप्, आजपति श ४, ५, ८, १०,  
आजपत श १३, ४, २, १५.  
भा जरसु- म् ऐ. १, १३, २८, ३,  
१९, ८, २५, श १, ५, २, ४१,  
ता १०, ४, ५, जै १०२<sup>३</sup>, -साय  
म १, २, १८  
भा(ज→)जा(←अज) श ३, ३, ३, ९  
भाज् केशिन्- तम् जैउ १, २, ३, ३  
भाज् द्विप- पम् जैउ २, ३, १, ६,  
-पेण जैउ २, ३, १, २  
भाज-मायव- म् आ जैआ १,  
३०८

भा-जात-, भा-जान-, आ/जन् गद्  
भाजातदाश्रव(←अजात-शतु)- म्  
श ७, ५, ५, १४  
भा/जि, आजयति शा १४, १,  
आजयताम् ता २७, १०, १०,  
आजयन्त ऐ २, ३, ६<sup>३</sup>, ता १४, १,  
भा...अजयत् ता १, ५, १९,  
आजयन् शां १४, १, जै १५<sup>३</sup>  
भा-जयत्- न् जै १५<sup>३</sup>  
भा-जय(त्→)न्ती- -नाम् ऐ  
२, ३६  
भाज्जि(व/अञ्)- -जि ता १४, ३,  
१४, १७, ९, ७, जै १६५,  
-जिम् ऐ २, २५<sup>३</sup>, ४, ७, ८, ९,  
शा १८, १<sup>३</sup>, २३, ५, २८, १, श  
२, ४, ३, ४, ५, १, १, ३, ४, १, १५,  
५, १, १७, ६, १, २, १, ७, १, २, १,  
११, १, २, १०, का १, ३, २, ४,  
तै १, ३, ६, ७, ता १, ५, १९, ७, २,  
१<sup>३</sup>, ६, ११, ९, १, ३५, २८, १४, ३,  
१२, जै १५<sup>३</sup>, १३९<sup>३</sup>, १६५, १७४,  
१९२<sup>३</sup>, जैउ १, ६, २, ७, गो २  
१, १७, ५, ८, -जिषु ऐ १, १६  
भाजि ग- -म् ता १५, ९, ६, जैआ †  
आ १, ४, ६, ७, ४, ६  
भाजि घरण- म् जै १३९  
भाजि जिष्या- र्थयि ता १४, ३  
११, २५, ९, ६  
भाजि शिन्- -ताम् श ५, १, ५, २८  
भाजि सुत्- -ताम् श ११, १, २,  
१३, -स्तु श ५, १, ५, १०  
भाजिज्ञानेभ्य- आ/ज्ञा द्र  
आजिन्(←अजिन्)- -म् श ५, २,  
१, २४  
आजीगर्त(←अजीगर्त)- म आ १,  
३०१  
आजीगर्ति- -र्ति ऐ ७ १७  
भा/जीव्, आ जीवति श ११, ८,  
३, ६  
आ जीवत्- न् जै १२१<sup>३</sup>

†आजत् इति सा० सम्मतपाठ । ‡'अजीकम्' इति मुपा । § 'युधाजीवत्' द्र

भा/ञुप्, आज्यपताम् तैआ१०, १२, १  
भा/ञुप्, भा" ञपय ऐ, ७, १७

भा/ञा, आज्ञानाति का १, ४, २, ६,  
आज्ञानाति वा ४, ६, ७, ५, तां  
१०, २, २, ७, आज्ञानानि वा १,  
१, १, ७, २, १, ४, १, १, १, ३,  
४, २, ६, का १, १, ४, १, ४, २, ६,  
२, १, १, ६, आज्ञानासि जैठ १,  
१४, १, १, आज्ञानासि वा ४, १, ५, ९

भा निज्ञाने(न्य-)-न्या- न्या ऐ  
६, ३, ३, गो २, ६, १३, -न्यामि  
ऐ, ६, ३, ३, गो २, ६, १३

भा जा- जाम १, ५, ८, -जाम्  
जै ११०

आ ज्ञात- मू ते ३, ७, ११, ७  
आ ज्ञान- मू ऐआ २, ६, १  
भा ज्ञाय ए ६, ३, ३

आज्य आञ्ज् द  
आज्य(आ/ञञ्ज्)†- ज्यम ऐ १,  
३, २, २, १४, २३, ३७, ३, १४, ४,  
-९, ३, १, ७, १, ४, ६, १०, १६,  
१८, १०, २७, ६, १४, ७, २१,  
शा १, २, ३, ४, ६, १२, १३, ७,  
१४, १, २, ४, १६, ५, ६, १९,  
८, १०, २०, २, ३, ४, २१, २, ३,  
४, २२, १, २, ३, ६, ७, २३, १, ६,  
२४, १, ५, २५, १, ३, ११, २६, ८,  
११, १४, २७, २, २८, ६, शाञ्ज्  
१, २, शा १, २, २, ४, ५, ६,  
३, १, १३, २०, २१, २२, २६, २,  
१३, १४, १७, ४, ५, १, ७, २,  
१०, ८, ३, २४, ९, १, १०, २,  
७, २, ४, ३, १०, ३, १०, ६, १,  
२७, ३, १, ४, १७, २, ४, ८, १५  
३, १, ३, २, १, ४, ३, ११, ४, ६, १३,  
५, २, १, ३, १०, १३, १४, १५, ६,  
७, १, १०, १३, ८, १, ५, ३, ३,  
११, ३, ६, ४, ४, २, ४, १३, ५, १२,  
५, ४, ७, ३, १, ११, २, ६,

४, २४, २५, ४, ४, २२, ६, २, १,  
२०, ३, ३, १८, ७, २, ३, ४, ९,  
४, १, ३, ४, ३, ७, १, २, २, ४, ८, ६, १,  
५, ९, २, १, १, १०, १, २, ७, ११,  
३, १, १, ४, १, १, २, १, ६, ५, ८,  
६, ७, ६, ४, १२, ४, ४, ६, ७, ८,  
१, १८, १९, २, ३, ६, ९, १, ११, २,  
७, १३, १, १, १, २, १, २, ३, ६, ४,  
५, ६, ३, ६, २, ५, १, ८, ६, २, १, १,  
१४, १४, ९, ३, १, का १, ३, २,  
१०, ३, ९, ५, १, ३, ६, २, ८, ९, १०,  
१३, १४, ६, १, १७-२०, २, १, ४,  
२०, २, १, ४, ५, ४, १०, १५,  
तैआ २, ७, १, १८, १, ३, १, १,  
१, २, १०, ६, ४, १, ता१२, २, १, ८,  
१, १०, १८, १३, २, १, ८, १, १४,  
२, १, ८, १, १५, २, १, १७, ११, ९,  
१९, ७, ५, २०, ८, १, ९, १, २१,  
१०, ४, म १, १, ४, १, २, ७, २,  
३, ९, ४, १, जै १७, ४६, १२७,  
१११, जैठ ३, ४, ३, ३, सा २,  
२, २, ३, ७, ९, गो १, ३, ५, ३,  
२, ४, ३, १२, -ज्यस्य ऐ २,  
१४, ७, ४, यां ३, ४, ६, १४,  
४, सा १, ३, २, ७-१०, ५, ३, २, ३,  
६, १, २, १, ३, १९, २, ७, २, ४, ३,  
१०, ३, ६, ३, ८, ८, ३, १९, २३  
२५, ४, ४, ५, १६, ५, २, ११, ५  
३, १, ११, ४, ४, २२, ६, ६, ४, १२,  
११, १, ७, २, १४, ९, ३, २२, का  
१, २, ३, १५, १६-१९, ३, २, १०,  
तैआ २, १८, १, म १, ३, ६, ८,  
२, जै १२१, -ज्या वा ११, ७,  
२, ६, -ज्याताम् ऐ २, ३, ६, ता  
३, ११, २, ३, ७, २, १, जै १५,  
-ज्यानि ऐआ १, १, २, सा २७,  
१५, सा १, ३, २, ७, १६, ६, १,  
२०, ३, ४, १, १८, २, ९, ९, ३, १,  
४, २, ५, २१, १३, ५, १, १, ३, १०,  
४, २०, का १, ६, १, ९, १०, ता

७, २, ५, ११, २, २, ७, २, १७, ८,  
१, २, १६, ३, ७, ५, २१, २२, २३,  
१९, ५, ४, ११, २, २०, १, १, ३,  
१, ३, ३, १, ५, १, ६, १, ७, १, ११, २,  
१४, ७, १, ३, २, १, ६, १, ९, १,  
१०, २, ३, जै १५, २, ७, १३, ७,  
-ज्य ऐ २, १४, ३, ६, ३, १४, ५, ३,  
ऐआ १, १, १, सा १४, ४, १७,  
५, ता १६, १३, १३, जैठ ३, २,  
१, ४, -ज्यम ऐ २, ३, ७, ३, २, ७,  
४, ७, ४, ५, १६, सा १४, १, १७,  
५, १६, ९, सा १, २, ५, २१, ४, ५,  
४, ५, ३, ४, ६, १, २, १, ३, ३, १,  
३, २, १, ८, ३, ११, ४, ६, ७, ३, १५,  
६, ३, १, ७, ९, ३, २, ६, ५, ३, ४, २, ४,  
२५, ७, २, ३, ५, ६, ३, २, २, ३, ४,  
१, २, २, ४, ३, ७, ५, १, ३, २, २, ४,  
८, ६, १, ५, ९, २, १, ३, ७, ३, २,  
२, ४, १, ५, १३, ११, ४, २, १६,  
१२, ३, ५, ४, ५, १, १, ३, २, ५, १३,  
२, १, २, ३, ६, २, ६, २, ११, १, १४,  
१४, १, ३, १, ३, २, ४, ८, का २,  
२, ३, १९, तैआ ३, ८, २, तां ९,  
९, १२, १२, १०, १८, १७, ११, ९,  
जैठ ४, ६, १, ४, सा २, ५, ३, गो  
१, ५, ९, -ज्य ऐआ १, १, २,  
ता ३, ११, ३, ११, २, १, ७, १,  
-ज्य ऐ २, ३, ६, ता ६, ८, १२,  
१६, ७, २, ६  
आज्य तर्( ) शा १, ५  
आज्य स्व- सू षे २, ३, ६, ता ७,  
२, १, जै १५  
आज्य दोह- हम् तां २१, ५, ५,  
-हानि आ २, ४, १, ३, ता २१, ५,  
५, सा १, ४, १६ आज्यादोह- द्र  
आज्य घण्य- न्वान ऐ १, २, ५  
आज्य धुर- न जै १६, -राम् जै १६  
आज्य धूल्य- मू जै १६  
आज्य पु(√११)- पर शा ३, ४,  
दा १, ४, २, १, ७, ५, ३, ३, ७, ३, ११,

† आ/ञ्यतेरप्याहु ऐ जै द † 'आज्यम्' इति मुपा ।

९, १, १०, का १, २, ३, १६, -पान्  
 दा ३, ३, दा १, ४, १, १०, २, २,  
 ३, २०, ६, १, ०२, का १, २, ३,  
 १६, ६, १, १५, -पानाम् दा १,  
 ५, ३, ११.  
 आज्य-प्रयोग- -मे ऐ. २, ३, १, २५,  
 ऐआ ५, १, १  
 आज्य प्रभृत्यनिमारतान्त- -न्त  
 शा १६, ९.  
 आज्य भान- -ग दां १, ६, दा  
 ११, ०, ७, १३, ४, १, १०, -गाम्  
 दा १, ५, दा १, ५, ३, २०, ६, १,  
 १४, ३, ३९, ९, १, ९, २, २, ३, ०,  
 का १, २, ३, १५, ५, १, २८, २९,  
 ०, ६, ०, ११, १०, -गयो ऐ १,  
 ४, १७, -गा दा ११, ४, १, १०,  
 ११, १६, गो १, ३, १०, -गाम्  
 दा १, ४, का १, २, ३, १८, १९,  
 -गान् दा ११, ४, १, ४, गो १,  
 ३, ८, -गानाम् गो १, ३, १०,  
 -गाम्याम् दा १, ६, ३, ०५, २६,  
 ० ६, १, २३, का १, ६, १, १५,  
 -गौ दा १, १, ३, ५, ४, १०, ७,  
 १, ३, ५, ७, ८, ७, २, ८, २, १८,  
 १०, दा १, ६, २, १२, ३, १९, २३,  
 ३८, ४१, ४, ५, १९, ११, १, ५,  
 ९, ६, ०, २९ २, ६, ४, १०, ४, ३,  
 १९, ७, ४, २, १२, ४, ३, ५, १,  
 २, १३, ४, १, १३, १५ ०, ७ १०,  
 १३, १४, २, २, ५, १ ४, ७,  
 गो १, १, ३९ ३, १० २, १, १९  
 २१, ०३, २५  
 आज्य लिङ्ग(√लिङ्) -म दा ९  
 ३, ३, १४, -साम्याम् दा १, ३, १,  
 २४, ०५  
 आज्य लीप- -पेन शाआ ४, ३ ४  
 आज्य विलापनी- -नीम् दा १, ९,  
 २, १ ३, ४, १, २० ५, ३ १३ ५,  
 २, १, १, -न्या दा ३, १ ४ १०

आज्य-शेष- -म् सा २, २, १.  
 आज्य-सहस्र- -घ. दा १६, ६.  
 आज्य-स्थाली- -म् जै १०७  
 आज्य-हविस्- -विप ऐ १, ०५,  
 दां ८, ९, दा. १, ५, ३, ६,  
 ९, ०, ७, ३, ४, ५, ६, ११, ४, १,  
 १५, गो १, ३, ९, -विपा ऐ,  
 ७, ४.  
 आज्या(←ज्य गद) दोह- -द्वानि  
 वा ०, ४, १-३,  
 आज्या(ज्यऽअ)योप- -म् शाआ  
 ११, ५  
 आज्या(ज्यऽआ)टुति- -तय दा.  
 ११, ५, ६, ५, सा १, ०, ५, -नि ऐ  
 ०, १४, दा १, ७, २, १०, २, ३, ४,  
 -तिभि दा ११, ५, ६, ५, १ ७,  
 ३-१२, -तिम् दा ७, ६, दा  
 १२, ८, १, १९, जै ५, -ती ऐ ८,  
 १०, ११, ऐआ ५, १, १, शाआ  
 १, ४, ४, ३, ६, ११, ४, ४ ४, ५,  
 ७, ५, १२, ६, १, ३७, गो १, १,  
 १५, -स्या गो १, ०, २१  
 आज्य(आ√अञ्) ए, ८, ६, शाआ  
 ४, ३, ९, ८, १३, ४, १०, ८, दा २, ४,  
 ०, १, ०, १२, ४, ६, ७, ५, १, १०,  
 आच्या ता २१, ०, ५  
 आच्या(ज्या गद) दोह- -द्वानाम्  
 ता २१, ०, ५  
 आच्यादोह एव- -म् तां २१,  
 ०, ५  
 आज्य (आ√अञ्), आहृक्ते तैआ  
 १ ४ १, आनक्ति दा ३, १, ३, १०,  
 १३-१५ १७, आनक्ति दा ३  
 १ ३, १०, १६, १७, आज्यते तै १,  
 ६, ७, २, आ अजन्त सा २० १३,  
 ३ आज्यन्ति ए १ ३, आ आहृक्  
 ता २० १३, ०, आज्यते तै १,  
 ६ ७ २, आज्यी तै आ १०, ४,  
 ५ ४, ८, १०

आज्य जै ६.  
 आज्यन- -नम् ऐ. १, ३, दा. ३, १,  
 ३, ११, तै. ३, १२, ६, ४, -नेन  
 तैआ ६, १०, २  
 आज्यन-ह(स्त→)न्ता- -न्ता शांआ  
 ३, ४  
 आज्यन्ता(←नऽअ)म्यजन्त- -ने दा  
 १३, ८, ४, ७  
 आज्यन्त्य(←अपत्)- -म् गो १,  
 ५, १०  
 आज्यन्ति- -स्य आ १, २६  
 आज्यन्ती- -स्य जैआ १, २६००  
 आज्यी ता १२, ४, १६  
 आट(←अट)- -ट ता २७, १५, ३  
 आट्या(←अट्यार)- -र दा १३,  
 ७, ४, ४, जैउ २, २, ४, ११,  
 आट्य- -रस्य दा १४, ८, १०, १  
 आट्यक- -कम् मा १, ८, १३, १४, १५  
 आट्य- -ह्य दा १४, ६, ११, १,  
 -ज्य इव्य दा ९, ५, १, १७,  
 -ह्या इव्य दा ९, ५, १, १७  
 आट्य दुहितृ- -न्याम् ऐ ८, २०  
 आग्नि- -गी ऐआ २, ७, १, तैआ ४,  
 ४, ५, जै २७  
 आण्ड- -ण्डम् शाआ ७, ४, दा ११,  
 १, ६, १, २, तै १, ६, २, ८, जै २१२,  
 गो २, ३, ९, ६, १, १, -ण्डस्य तै १,  
 ६, २, ४, -ण्डयो दा १२, ५, २, ५,  
 ता ९, २, २२, -ण्डान्याम् दा  
 ७, ४, २, २६, १४, ३, १, २२, जै  
 १५, ०, -ण्डौ दा ७, ४, २, २४,  
 २६, १४, ३, १, २२, तै २, ३, ६,  
 ३, ७, ३, १, १, ६, जैउ ३, १, ३, ४  
 आण्ड सोम- -सम् तैआ ३, ११, ४,  
 -दो तैआ ३, ११, ४  
 आण्ड पीत- -ता तैआ १, २, ७, ६  
 आण्डो/मू, आण्डोभव तैआ १,  
 २७, १  
 आण्ड्य- -पह्यौ गो २ ० ६

† आच्यादोह इति पठन्तम् MIV । † छात्रसो दीध । √ अञ् नि गद । † पाठभेदादेव द्विविध  
 प्राति । १ मण्डूक १ शा. १ ।



४, ५, १, १, ५, १, गो १, २, ०१,  
 २, १, २, ३, २, १, २, ४, ९, -स्मन  
 ने १, २, ०, २, ११, ३, २, ४, २, २, ३,  
 ७, १, ३, ३, ३, ४, ऐआ १, ३, ७,  
 ३, ०, १, ४, ७, १, ६, ३, ३, ३, शा  
 २, २, ८, ५, १, ५, ३, ४, १, ६, ७, २, २,  
 ८, २, ८, ९, शाआ १, ७, २, ७,  
 ६, २, ०, ८, १, ६, शा १, २, २, ५, ३,  
 २, २, ४, ३, ११, २, ३, ४, ३, ५, ६, १,  
 २, ३, १, ४, १, २, २, ३, २, ३, ६, २,  
 १, ९, १, १, ९, ४, ३, २, ५, ४, ३,  
 ४, २, १, ३, ५, २, १, १, ०, ४, ४, १, ५-  
 १९, ६, ५, ३, ४, ५, ७, ३, १, २, ८,  
 ४, १, १, २, २, २, ४, ५, ३, ०, ३, १,  
 ८, ३, १, १, २, १, ३, १, ४, १, ५, १, ७,  
 १, ८, २, ५, ७, ३, १, ६, ७, २, ७, ८,  
 ४, १, ७, ८, २, १, १, १, ५, १, ६, ५, १,  
 ६, ७, ६, १, १, २, १, ३, ७, १, ७, ८,  
 २, ३, १, ५, १, ६, ३, १, ६, १, ७, ४,  
 १, ९, २, ०, १, २, १, ७, ४, २,  
 १, ७, ४, ५, ५, १, ५, ३, १, ०, १, ४, ५,  
 ४, २, ७, ८-१, ७, ८, २, ८, ३, १, १,  
 ५, २, ८, ३, ३-७, १, १, १, ६, ५,  
 ८, १, १, १, १, ३, ८, ३, ५, ७,  
 १, १, २, ७, ३, १, ४, ८, ३, ९, २, २,  
 १, ३, १, ७, १, १, ४, २, १, ६, १, ९,  
 ०, ८, ५, १, २, ३, ४, ५, ६, ६, ५  
 १, ४, ६, ७, ३, ०, १, १, १, ०, १, १,  
 ८, ७, ३, ६, ७, १, ७, ४, २, का १, २,  
 १, १, ४, ३, ४, १, १, ४, ३, ०, ६, १, २,  
 ती १, १, १, ४, ३, ५, ४, ४, ४, २, १,  
 ५, ४, १, २, ६, ७, ७, १, ७, १, ७  
 २, १, ४, ७, ८, २, ५, ५, ३, २, १, ७,  
 २, १, ४, ३, २, २, २, ८, ५, ९, १, २,  
 १, ०, ३, ३, ३, २, ५, ७, १, ०, १, ०, २,  
 ७, ५, ८, १, ०, १, ७, शा २, ८, १,  
 ७, २, ०, १, १, ३, ८, १, ७, ४, २,  
 ता ४, ०, ०, ७, १, १, ३, ६, ४, ६,  
 ४, ६, २, १, ३, ४, ७, ७, ८, ३  
 १, ०, ४, ९, १, ३, १, ४, ०, १, ४, ३

१, ४, ७, १, ४, ९, १, ५, ७, १, ६, ०, ०, ७,  
 गो १, ०, ४, ७, ३, १, ९, ०, २,  
 ३, -स्मना ऐ २, ७, १, ५, १, ६,  
 २, ७, ३, १, ३, ३, ३, ९, ४, २, ३, ५,  
 ३, २, ६, ४, ३, ५, ८, ९, ऐआ २, १, ८,  
 ७, १, ५, ३, शा ८, ३, १, ०, ३, १, ३,  
 ३, शाआ १, १, शा १, ४, १, ३, ५,  
 ८, १, ३, ४, ३, १, ४, १, २, ६, २, १, ६,  
 ६, ०, ३, ६, ४, १, १, १, ७, ३, ३, ३,  
 ८, ७, ३, ०, १, ७, ४, १, २, २, ६,  
 २, १, ८, ८, २, १, ६, ४, ४, ३, ७, २, ८,  
 ९, १, १, ३, ३, २, ७, ३, २, ७, ४, १, २,  
 ४, २, १, ५, ५, १, ०, २, ७, ५, ३, १, ०,  
 १, १, ८, ९, २, ४, ८, ४, १, १, २, १,  
 ५, १, ३, ६, ५, ५, १, २, १, ३, २, २, २,  
 ४, ८, ३, १, ९, १, ३, ५, १, ६, ८, १, ५,  
 १, ४, ४, १, ८, २, ३, १, ३, २, ३, ७, १,  
 ६, २, १, ४, २, का १, १, २, १, ०, २,  
 १, ९, ते १, ९, ६, ४, ४, ९, ५, ५,  
 ६, ०, ६, ६, ५, ८, ७, २, २, १, ५,  
 १, १, २, ४, ६, ३, १, १, १, ५, ८, १, २,  
 ८, ८, ९, ३, २, ९, ८, ३, ५, १, ७,  
 १, ४, १, ८, २, ०, ५, ९, १, १, ३, ताआ  
 १, २, ३, ८, ९, १, ०, १, ४, ता ५, ५,  
 १, ५, ६, २, ७, १, २, ६, ६, १, ३, २, ८,  
 १, ६, १, २, ३, १, ८, १, ६, ८, ६, २, १,  
 १, २, ४, १, ३, ३, ४, २, ८, ९, ३, २,  
 ३, ६, ४, ५, ५, २, जै १, ३,  
 ४, १, ३, ६, ६, ६, ४, १, ०, २, ४, जै  
 १, ४, २, ३, २, ७, ४, ६, ६, ३, ७, ४, १, ०, १,  
 १, ३, १, ३, १, ५, ३, १, ५, २, ०, ५,  
 गो १, ५, ४, २, १, ७, २, २, १, १,  
 -स्मणि ए २, ३, ०, ३, ८, ४, ०, २,  
 ७, १, २, १, १, ऐआ २, ५, १, ३, १,  
 २, ता ०, २, ८, शाआ ७, ४,  
 १, १, १, ५, १, १, ३, १, ३, १, ३, ३,  
 ३, ७, ४, ४, १, ५, ५, ५, ५, ३, ६,  
 ७, ३, १, २, ३, १, १, १, ७, ६, ७,  
 ३, ३, ३, १, ०, ४, १, १, १, ८, ०, ७,  
 १, ३, ०, १, १, ३, ४, १, १, ३, ६, १

१, ३, ५, १, ४, १, ५, ६, ३, ०, ७, ०, २, ८,  
 ३, ६, का १, ०, २, ७, ४, ३, ४, १,  
 ४, ३, ३, ५, २, ४, १, ५, ६, ३, २, ४, ४,  
 ती ३, १, ०, ८, ९, ता ५, ६, ५, १, १,  
 ५, १, १, ६, १, १, ७, १, ७, ५, १, ९,  
 ५, १, १, जै ४, ६, ५, ८, गो  
 १, २, २, ०, २, १, २, २, ३, १, ३, १, ९,  
 २, २, -स्मने ए १, २, ८, २, ९, ३,  
 ४, ८, ४, १, ९, २, ०, ५, २, २, ऐआ  
 २, ३, ७, शाआ १, १, शा ३, २,  
 १, ३, ०, ४, ५, ६, ३, १, ४, ४, १, ३,  
 ७, १, ८, १, ९, ३, ३, १, ८, ती ३,  
 ३, ६, १, १, ७, ५, १, जै १, १, ८, ३,  
 ६, २, १, १, ३, ६, ९, १, २, १, ५, १, ८,  
 ४, २, ७, १, ०, प १, ४, २, ३, १,  
 जै १, ७, १, गा २, १, ७, २, ३,  
 -स्मणि ऐ ६, ७, शाआ ६, २, ०,  
 शा १, ०, ४, २, १, ८, जै १, १, ८,  
 ३, ८, ९, -स्मभ्य का १, ६, २, ८,  
 -स्मसु जै १, ६, ५, १, ८, ५, -स्मा ऐ  
 १, १, ९, २, २, १, २, २, २, ६, ३, ०, ४, ०,  
 ३, १, ८, २, ३, २, ४, ४, २, ३, ६, ८,  
 २, ६, २, ८, २, २, ३, १, ७, १, ३, १, ५,  
 ८, २, ऐआ १, १, २, ४, ३, ३, ३,  
 ५, ७, ८, २, २, ४, ३, १, २, ४,  
 ५, ७, ४, १, ५, १, ६, १, ३, २, १, १,  
 २, ३, १, ४, ६, ५, १, २, शा २, ७, ३,  
 ८, ६, १, ५, ८, ३, ५, ९, ६, १, ०, ३, ५,  
 १, २, ७, ३, ३, ५, ६, १, ४, ४, १, ५,  
 ३, ४, १, ६, ४, १, ०, १, ७, १, ७,  
 १, ८, १, ०, २, ०, ३, २, २, ८, २, ३,  
 ६, ८, २, ७, १, २, १, ७, २, ८, ९,  
 २, ०, ८, शाआ १, १, २, २, १,  
 ३, ६, ४, ९, १, १, ५, ८, ६, ४, ७,  
 ८, ६, १, ०, १, ७, १, ८, ७, ७,  
 ५, १, २, ३, ४, ५, ७, १, १, १, १,  
 ३, ६, १, ३, १, ७, शा १, २, २, ५, १,  
 २, २, ४, ५, ५, ८, १, १, ७, १, ९, २, ३,  
 ०, २, ५, २, ८, २, २, ३, १, ४, ३, ३,  
 ३, २, ३, ८, १, २, ३, ७, १, १





तैआ १,२,३,८,९,२,८,१<sup>१</sup>,१८,१,  
 ३,११,१,२,३,४,५, ४,२, ५,८,  
 ७,१,८,१<sup>१</sup>,१<sup>१</sup>,१<sup>१</sup>,१<sup>१</sup>,१<sup>१</sup>,१<sup>१</sup>, १०,  
 १,४,९,१,६,३,१<sup>१</sup>, ६४,१, ता ५,  
 ३,१०,५,१६, ६,४,१,६,४,७,२,  
 १,७,७, ८,१,५, ६,९,११, ९,६,  
 ८, १०,४, ३, १४,३, २२, १५,  
 ८,२<sup>१</sup>,१६,१,१२, ५,२३<sup>१</sup>,१२,४,  
 १८,११,१<sup>१</sup>,२२,९,४,२४,१३,३,  
 ४ १,४<sup>१</sup>,५<sup>१</sup>,६<sup>१</sup>,२,३,८, म २,४,  
 ५, जै ३०,५१<sup>१</sup>, १०१<sup>१</sup>, ११०<sup>१</sup>,  
 ११४, ११७, १२७, १३०,१५९,  
 जैड १,१,३,७, ६,३,८<sup>१</sup>,१०,१,  
 ४,१५,१,२,३,७,२,६,४,४,३,१,  
 ३,३,३,५,२,५,११,५,५,८,६,५,  
 ४,४,४, सा २, १, ७, गो १,१,  
 २, ६, १२<sup>१</sup>, २०,३०, ३,९,२,७,  
 १९<sup>१</sup>,२०<sup>४</sup>,४, १८,१९, ५,८<sup>१</sup>, २,  
 १, ३, ७,२, १,१९<sup>१</sup>,३, ३,६, ८<sup>१</sup>,  
 २०,४,१०<sup>१</sup>, ५,३<sup>१</sup>, ४<sup>१</sup>,६, ७,८<sup>१</sup>,  
 ९<sup>१</sup>, -स्नातो श ७,४, २,२०<sup>१</sup>

आराम←आरामन्  
 आराम काम- -म श १४,७,२,८,  
 -मम् श १४,७,१,२१  
 आराम कैवलय- म् गो १,१,३०  
 आराम उद्योतिस्- ति श १४, ७  
 १,६  
 आराम तम् ( ) गो १,१,६  
 आराम-दक्षिण- -म् श १०, १  
 तां ४,९,१९, जै १६२  
 आराम श्वा- दा तै ३,८,१८, ५  
 आराम तिष्ठयण- ण श १०, ३,  
 वा ११,७,१,२, -णम् तां १०,  
 ३<sup>१</sup>, -लेन गो १,५,८  
 आराम ( न्य→) न्या तां १६ १,९  
 आरामन् वृत्- -म् ए १,२० तै  
 २,३,६,१<sup>१</sup>, ३,११,१, -न्यान् तै  
 ३,७,५,३  
 आरामम्बली- तीभि तैआ १,  
 १०,२०

आरामन्विन्(-न्+विनि)- -न्वी श  
 १०, ६, ५,१,७, १४,५,१, १३<sup>१</sup>,  
 तै १,२,६,४  
 आरामन्विनी- -नी श १४, ५,  
 १,१३  
 आराम भैषज्य- म् गो १,१,३०  
 आराम याजिन्- -जी श ११, २,६,  
 १३<sup>१</sup>  
 आराम वत्- वान् जैड १,१४,२,११  
 आराम विद्(√विद्)- -त् श १४,  
 ६,७,४  
 आराम विद्या- -द्या श १०, ३,  
 २,१३  
 आराम-सकृति- -ति ऐ ६, २७,  
 गो २,६,७, -तिम् ऐ २, ३९,  
 -तै शा २०,३  
 आराम स्नि- -नि श १० ८,१,००,  
 तै २, ६, ३,५  
 आराम समित,ता- तम् श ६,६,३,  
 १७,७,२, २, १७<sup>१</sup>, ५ १,१४<sup>१</sup>,२,  
 २,२,२, १०,४,१,३<sup>१</sup>, १४<sup>१</sup>,००<sup>१</sup>,  
 -तम् श ६,६,२,१२,७,१,१,३,७,  
 -तेन श ६,६,३,१७,९,०,२,२  
 आराम स्वरण- -णान् तै २,३,७,१  
 आरामा(मऽआ)हृति- -तिम् श  
 १२,५,२,१३  
 आरामे(मऽइ)श्व- -रम् तैआ १०,  
 ११,१  
 आराम्यु(त्म+यु,†- म्यानाम् तै ३,  
 २,८,११  
 आराम्यव- -वम् तै ३, २,  
 ८,११  
 आराम(←अजि)- -त्रम् आ जैआ १,  
 ३३६ १४२, -त्राणि आ तैआ १,  
 २५०,२५१, -त्र आ जैआ १, ८४  
 आराम्यु- -य ऐ ८,२०<sup>१</sup>, शां २२,  
 ३<sup>१</sup>, २४, ५, दा १४, ५, ५, -२,  
 ७, ३, २०, जैड ३, ७,३,२,  
 ४, १, ४, ९, २, १, गो १,  
 ३, १७, -यम् तां ६, ६ ११,

-यस्य ऐ ७,१, गो १,३,१८,  
 -यात् श १४, ५,५,२१, ७,३,  
 २७, -याय श ४, ३, ४, २१<sup>१</sup>,  
 जैड ३,७,३,२,४,१, ४,९,२,१,  
 गो १,२,१७, २,३,१९  
 आग्नेयी- -धीम् जै १४१, -व्या  
 दा १,४,५,१३  
 आग्नेयी-पुत्र- -त्र ज १४, ९,  
 ४,३१, -त्रात् श १४,९, ४,३१  
 आथवण(←अथर्वन्)- ण श ४,  
 १,१,१८, ६,४,२, ३, १४, १,१,  
 १८,२०,२५, ४, १३,५,५, १६,  
 १७,१८, १९, २०, १०, १, २,३,  
 २८, जै १८६, गो १, १, ५,  
 २२, -णम् ता ८,२,५, १२,९,  
 ८,१६,१०,९, जैआ १,३३१,२,  
 १०,९, आ १, ३१२, ३३१, २,  
 २,९, जै १८६, गो १, २, १८,  
 ३, १९, -णस्य गो १, २, १८,  
 -णात् श १४, ७,५, २२, ७,३,  
 २८, -णान् गो १, १, ७,  
 -णानाम् गो १,३, १९, -गाणि  
 ता १२,९,१०, -णाय श १४  
 ५,५,१७, गो १, २, १८, -जै  
 गो १,१,५<sup>१</sup>  
 आथवणी- -णीभि गो १,३,१८  
 आदत् आददान, आदम् आ/वदा  
 आ-ददा(√ददा)- -दोम् तै ३, १२,  
 ९,२, सा ३,४,४, -दो एआ ३,  
 २,६, दांआ ६, ११, ८, ७, दा  
 १४,५,१,९  
 आ ददाम- -न ए ४,२४  
 आ/दद आधर्त् तै ७,४,३,१  
 आ/दा(→√ददा) आदत् ऐ ३,१,४,  
 १,७,२३<sup>१</sup>, ८६<sup>१</sup>, दा १,२,१,१,  
 १,१०,१९,२,१,३,१४,६,३,४<sup>१</sup>,  
 ३,१,२०, २०, २,१, ६, ५, १, ७,  
 १,११,८,३,११,९,२,१,२,६,१,  
 १८, ३,२,१, -३,२ ६,३, ३, ४<sup>१</sup>  
 ३,५,९,१०,४,१,२०, ४, १, २०<sup>१</sup>

† 'आमेय' इति मैत ४,१,९ । मुपाठ सरामावधि-य ।

१,२६;२,४,४,४, ६,१,४,३,१४,  
 ४,४,७,१,१,७,३,९,८, १,१,५,  
 ११;२, १३, १८,९, २, १३; १४,  
 ४,१;३, ४, १, १, २, ८, ७, ५, ३,  
 ३,५,९,०,१; ५,२,१,७,५, २, ४,  
 १५,१६;३,१,१३, ६,३,१, ३८,  
 ३९,४०,४१, ४३,८८, ११, १,  
 ६,२,४, १२,९,२,१०, १३, १,१,  
 १,७,१,२,७,१, १४, १,७, ७,३,  
 २०, २, १, ६, १६, का १, ६,  
 १, ३०, २, १, २, ३, ३, ८, ९,  
 ०,१,४,०, १२, २,०, १, ३, १,  
 १,४,०,४,३,२,०, १,९, १,३,७,  
 ६,८,३,०, आदिते वा १,०,४,३,  
 ९,२,१,४,२,१,१३,६,१, ७, १,  
 ३,२, ४,३, तैआ १,०,१, ७,०,  
 ५,४,११, ७,१,५,८, १, १, ४,  
 ३,८-१०, जै १९, ०, जै १,  
 ६,३, २,२,१,२,९, ४,७,१,३, २,  
 १३, गो २, ४, १७, १९, ५,२,  
 आ • दने ऐ ४, ६, ५, ११, तै  
 २,७,१८,३, गो २,७,२, ६,११,  
 आ • ददाति तै १, १, ६, ११,  
 आददाते वा ३, ३, ४, २६, का  
 १, १, १, ३७, आददते वा ३, ३,  
 ४,०,५, २,३,१०, ५, ०,३,२,४,  
 १५, ११, ४,३,२, १, ५, १०,  
 ४, ५, ६, आददने ए ४,६,  
 गाआ २,१०, अ ११, ४, २,१,  
 ता २, १, ४, ३, ७, जै ११,  
 जै ४, २, ३,२, गो २, ५, ०,  
 आददे वा १,२,४, ४, १, ३,५,४,  
 ४, १,१,४,७,१,१,९,४, ३,४, ६,  
 ३,१,३,८, ७,३,१, २३, १४, १,  
 १,५,२,१,६,९,४, १,७,९ ११,  
 का १,१,२,१२, तै ३, ०, १, १,  
 ७,४,०, तैआ १, ३०, १, ४,२  
 १,८,१,०,७,१, आ ददे तै ३  
 ७,१०,१, अ ददे तै ३, १०, ११,  
 ४, ता ७, ५, २, आददने वा

३, १,२, १७, आददने जै १, १,  
 ६,२,१०; आ...ददत ऐ ६,३,५,  
 आददस्व जै ४, १०, ३, १०,  
 आदद...वम् जै १९०, आददे  
 जै १, १, १, २, आददानि जै ४,  
 १,३,१,७, आदत वा २, १, २,  
 १८, ३,१,०, ११, ११, ४,३,३,  
 ८, ३, ७-१०, ११, १३, ५,४,  
 ०,१, तै ०, ६,१३, २,७,११,१,  
 १८,३, तां ६,१,४, ७, ५, २, १  
 १, ६, जै ११७, जै १, १, १,  
 ३-१, ६, ७, ११, ३, २, आ... भदत्त  
 तै २, ५, ४, ७, आददत ऐ ५, ११,  
 तै १, ५, १०, २, ३, जै ११, २, २,  
 गो. २, ६, ११, भाददीत वां  
 १८, ६, वा १, ८, ३, १२, ११, ४,  
 २, २, ७, १४, ५, ४, १२, ता ७,  
 १, ७, १ ३, ८, १०, सा १, २, ५,  
 जै २७, भाददीय जै ४, १०,  
 ३, ९, आदित ऐ ७, १४, ७, २, ३,  
 २४, आ • भदित वा ११, ५, ४,  
 १३, वा १, १, २, १, ३, आ  
 भदियत वा ११, ८, ३, ४, आदिया  
 जै १०८, आदम् वा ७, ३, १,  
 २३  
 आदापयति वा ३, ३  
 आदितमन्त्र ता ७, ५, ६, जै  
 १८, १  
 आ त,ता- त वा ११, ८, ३, ७  
 -तम् गआ २, ३, ६, वा ११, ८  
 ३, ८ १०, ता १३, ७ १०, १३  
 म २, २, १०, -ता वा ११, ८ ३,  
 ११, -तेषु ता ७, ५, २  
 आत्त कर्षण- गानि वा  
 आत्त वचस्- त वा ७, ०, १,  
 ०, ३, ४  
 आत्त वीर्य- यम् ऐ ८, ०, ३, तै  
 १, ५, २, १, २  
 आत्त सोमपीथ- था वा १३,  
 ५, ४, १९

भा-पुदान,गा- न वा १,२,४,१६,  
 २, ५, ३, ६, ११, ४, २, २, ६, वा २,  
 २, २, ९, जै १, ९, ३, १, २, ५, ३,  
 २, -ना वा ३, ५, १, २१, तैआ  
 ६, १, ३, जै १३६, -ना वा  
 ११, ६, ३, ८, १४, ६, ९, ६, जै  
 १५०, -नी वा ४, ०, १, १४  
 भा दायम् जै १, १, १, ६, ४, १०,  
 ३, १०  
 भा दाय- तार ए २, १६  
 भा-पुान- नम् वा ११, ४, ०, ०,  
 -नम् वा ११, ४, २, १  
 भा दाय ऐ ३, ३९, ७, ११, ७,  
 १४, १५, ८, ११, गाआ ३, ३,  
 वा १, ३, ४, १०, २, ३, १, १७, ३,  
 ८, ४, २, १६, २३, ५, २, ३०, ४६,  
 ३, ६, ११, ६, १, २३, ३४, ४१,  
 ४४, २, ७, ३, १, ५, ३, १४, १५,  
 ६, ३, १३, ७, ३, ७, ८, ८, १, ६, ९,  
 ०, २, ३, ९, २, ९, ४, ३, १, १, ४, १४,  
 १९, ६, ८, ५, ७, १०, १, ७, १, ५,  
 २८, २, १, १, ६, ३, १, ४, ०, ८,  
 ३, ९, ७, ४, ३, ३, ५, १ ४२, ८,  
 २, १, ११, ३, १, ५, ४, १, ६, ६,  
 २, ३, ७, ३, १५, ११, ४, २, ६, ८,  
 ३, ८ १७, ५, १, १ १२, ४, १, ५,  
 ३ ३, १३, ५, ४, १९, २२, १४,  
 १, १, ७ ३, २, ५, १, १५ ७, १, ३,  
 ८, १, १, ९, ६, ५, का १, ३, १, १०,  
 ५, १, २, ३, ८, २, ५, १०, ६, १, १५,  
 २, ३, २, ७, २, २, ४, २, ४, ४, १६,  
 नैआ १, १, ४, १, २, ३, ४, ता ७,  
 ५ ६ ९ १, ५, २, १, ४, ५, तै ३,  
 ०, ५, १, ६, ३, १, १, जै ४,  
 ७, ३, १०, ३, ०, १, जै १, १, ०,  
 २, १, ७, १, ०, २, १, १, ३, १, ५,  
 ३ सा ३, ९, १, गा २, ६, ११  
 भा दायिन्(गिनि)- धी ऐ ७, २१  
 भा दिह्यमान- म् जै १८५  
 भा दीयमान- ने वा १४, ४, २, २२

भा दाट(√६)- रा दा ४,५, १०,  
 ४,१४,१२,१२, तै १,४,७,६,  
 -रान् स. ४,५,१०,४,५,१४,१,  
 २,१२, तै १,४,७,५,६  
 भादि- दि ता ८, ९, ११, प ३,  
 १, जैठ १,३,२,४,५,२, १०, १,  
 २, १८,४,६, जे. ११०, -दिमा  
 जैठ १,१०,१,५, -दिम् जै १९,  
 २७, जैठ १, ३, १, ७,२,१,२,  
 ९,४,७,२,३,१३, गो १,१,२७  
 भादि-तस्( ) ऐआ २,५,१, गो १,  
 १,२४, २६, २८, -दित उदित  
 गो १,१,२८  
 भाघ(दिअ-न्त)- न्तयो गो २,  
 ६,१२  
 श्भाघ- न्-सा २,४,३, गो १,  
 ५,२३  
 भाघ याक् प्रलाय- -ये आ १  
 आदित्य, रणा(←अदिति, भावदा)-  
 -००५ दा४,३,५,१८,६,७,२,१,  
 ३,८, तैमा ४,४,५,६, म १,७,  
 १०,२,५,१४,१५, १६, -य ऐ  
 १,३,७, ११, ३०, ३, ३४, ५,  
 २५, २८, ३०, ३१, ३२, ७, १२,  
 २०, २४, ३४, ८, २७, २८,  
 ऐआ १, ४,२, २, १,१,३, ५,  
 ७,४,१,२, ३, १, २,२,३, ४,  
 सा ३,३,५,७, ६, १,६, १४,३,  
 ५, १८, ४, २०, १, ३,६, २७  
 ५, साभा १,४,५, ४,१२, ७,४,  
 ५, ८,३, ६,७, १०,१,४, ११,  
 २,५,६, सा २,१,३,१,२,३,९,  
 ६,३,१४, ३,१,३,६,२,१३,३,  
 ६,९,४,३, ४,१,३,६,१४, ५,१६,  
 ३,५,०,३,५,१६,७,१,१,३,१,  
 ४,४,१९,५,२,७,६,१,२, ३,२०,  
 १,१,०,३,१,०,६,२, ३,३,६,०,३,  
 १,१,७,१८, १,१,०,३,२,३,१,०,  
 ४,१,८,११,३, ९,१,०,६,१,०,५,  
 १,७,६,३,०, ७,१,३,१,५,६,  
 १७,१५,३,६,३,१, ४,१,१,१,१,

४,४, ७,१,१,२३,३४, २,५,२१,  
 ३,२,१०, १२, १३, १८, ४,१,  
 ९,१०,१४, १७, २०, ५,१,६,  
 २६, ३७, २,१७, २७, ८, १,२,  
 १,२,१,९, ३,१,११, ४,१,१२,  
 ४,८,१०,५,१,१०,२,३,४,६,८,  
 १२, ५,३,२,४,२,८,६, १,१८,७,  
 १,५, ९, १५, १७,२०, २१,२,  
 १,५, ७,११, १३,३,१०, ९,१,  
 १,२३,२६,२,७,२,१,२,१,२,६,  
 ३,१२, १४, ३०,३,१,३,६,२५,  
 ४,१, ८,१५, २,४,१८,१९, २१,  
 ५,१,३७, १०,२,४,३-६,५,४-८,  
 ६,१६, ३, २, ६,३, ७,८, ४,४,  
 ४,१,२१, ५,१, २,५, १,४,३,४,  
 ४,३,४,१५, ६,२,३,६, ९, ११,  
 ११,२,७,६, ४, ४,१, ५, ७,१०,  
 ६,२,२,३,३,६,८, २,१, ३, ११,  
 १२,१,३,५, १४, ३,४,८, ४,४,  
 ६,७, ८,२,३,६,३, २४, १३, १,  
 ७,३,२,६,१, १०,३, ३,३,८,६,  
 ४,३, ७, ४,११, ५,१,५, ४,२६,  
 ८,१,११, १४, १,१,६, १०,३२,  
 ३,३,२,१,२, ३,४, १६,२, १७,  
 ३,२, २४, ४,१, १५,३, १९,  
 ३,३,५,२,३,५,६,६,१,६,७,१०,  
 ९,४,८, २१,८, ६,३, ९, १,१२,  
 का १,१ २,१२, २,१, ११, १३,  
 ३,७,६ ३,१०, तै १,१,६,३,५,  
 २,३,३,४,३,६,४, ४, १०,१,६,  
 ५,३,४,१०, १,६,७, ६,६,२, २,  
 १,०,६, ९,५, २,६, १,२,३,५,  
 ११ १,२,३, ७, ६,४, ३,३,१,२,  
 ६,१,४,६, ७, ७,१, ७, १८,४,  
 ६, १, १, ३,३, ५,२, ७,५,६,  
 २,३,०,६,८,१०,३, १७,३, २०,  
 २,९,६,१, ५,४, २,१, २, २,३,  
 १०,८,१३, ११, ७,११,१, ११,  
 ०,७,१३, ५, ८, तैमा १, २,४,  
 १०,७,३,०,१,१३,५,२,२,१,  
 ११,१, ३, २,४, ४, ४, ३,४,

४२,१,५,५,३,५, ४, ८,१, ६,४,  
 ७,१०,१२, ९,२,३, ११,१०,६,  
 ११,१,५,१२,१, ६,५,३, ७, ३,  
 २,५,२, ७,१, १०,१,१,७, १३,  
 १,१४,१,१५,१, ६,३,१, तां ४,  
 ६,४,२३, ६,२,२, ५,१, ७,२४,  
 १०, १, १०, ४,१, ५,२, ७,५,  
 १२,१०, १२,१०,६, १५, ५,९,  
 १६,१३,२, २०, ५, ३, १५,३,  
 २१,४, ७, २३, १७, २, जे ३,  
 ४,११,७,३, ८८, ९०, ९७,१०६,  
 १११, ११४, ११७, १२९,१४५,  
 १६८,१७५, १८६, जैठ १, १,  
 १,५,२,१,४,१, ५,३,६,१, ८,७,  
 १,४,८,१,२,९, १,७, ११, १,५,  
 ६,९, २,४, १०, १२,२, ९,१५,  
 ३,१,१८,१,६, २,७, २, १,२,३,  
 ३,३,८, ४,३,४, १२,५,३,५, ३,  
 १,१,४, ३,१,४, २,९, ३,१,२,  
 ५,४, ३,३, ११, १२, ४, १,६,  
 ५,८,६,८, ६,७,१, ७,६,७,२,७,  
 ४,७,१,१, ९,८, १,१, २,६, ११,  
 १,९,११,३,६, १२,१, ११,१२,  
 २,२,४, ४, १,१,३, २,४,५,१०,  
 ४,५, सा ३, ८, ३, गो १, १,  
 २९,३३, २,१,९,१६,२२,२४,  
 ३,१४,४,३,८, ५,२,५,२,१,२५,  
 २,१९,४,९, ५,७,६,१०, -नयम  
 ऐ ४,७,१८,१९, ऐआ ५, १,१,  
 सा २,२, ५,७, ६,१०, १२, ४,  
 २०,४, २४,३,४, साभा १, ५,  
 ४,७,१२, १०,४, ११,१, सा ३,  
 २,३,१,४, ६,१,२,१०,३,१,२९,  
 ५,३,१,४, ६, १,२,१०,३,१,२९,  
 २,३,३, १०,१६, ४, ३,९, १०,  
 ५,३,१, ७,१,५, ७, २,९,५,७,  
 ७,१,१,३४, ३,३, १०, १८, ४,  
 १,१०,३,०,३, ३,५, १,६,३,६,  
 ३७, ३, १,७, ८,१, ९, ३,१,  
 ११,४,६,१०, ५,४,३,७,३, १०,  
 १२, ३,१, ४,५, ७, १,३, ४०,

२, २, १४, ४, २, १९, २३, १०, २,  
 ५, ४-८ १५, ३, ३, ८, ५, ८,  
 ३, ४, १४, ६, १, ८, ५, ३, ११,  
 ६, २, ४, ७, ८, ३, ५, १२, १, ३, ८,  
 १४, ९, २, ११, १३, २, ६, १, ६,  
 २, २-० ८, ४, ७, १४, २, १, ३,  
 ४, १६, ६, २, १३, ७, १२, ८, १२,  
 १, ९, १, १८, ३, १८, १, १, ८,  
 ५, २, ४, १, २, ६, ७, ४, १०, १, ६,  
 १०, ५, ७, ३, ३, ८, २, ३, २, १, २,  
 १०, ६, ५, ११, १, ३, ९, ५, ३, २, ७,  
 ८, ७, ३, ९, २०, २, २, १, १, १०,  
 २, १, ११, ७, ५, १२, ५, ८, १०, १०,  
 १, २, ३, १०, २, २, १, १, ५, १, ४,  
 ४, १, ३, ४, १, ३, १, ४, ९, ६, ९, २,  
 १०, १, ३, ५, २, ३, १, १, १, १, १,  
 १३, ६, ६, ८, ७, ४, ७, २, ७,  
 ७, १२, १०, ६, १४, ११, १८,  
 १६, १२, ४, १८, ९, ९, २१, १०,  
 १९, २४, ६, २, २७, १०, ११,  
 जे ६, १४, ११७, १८०, जैठ  
 १, १, २, २, ३, ५, ६, १, ४, २, ३,  
 ७, ९, ३, १, ११, १, ६, १५, ३, १,  
 १८, ३, १, ३, २, ५, १०, ३, ३, १३,  
 ४, ९, ५, ८, १, २, ५, ९, १, २, ३,  
 ६, ७, १, ४, ८, २, १, ४, ४, ६,  
 सा १, ३, २, २, ४, ९, गो १, १,  
 ६, १९, ३६, २९, २, १, १७, ३, १०,  
 ४, ८, ५, १८, २, १, २५, ४, ९, ६,  
 १४, -स्वयं तै १, ८, ३, २,  
 -स्वयं ऐ ३, ११, ८, १८, १९,  
 ८, २८, एसा २, १, ७, ३, ७, ३, २,  
 ५, सा ३, ३, १०, २, १, १, २५,  
 १०, सांना छ, ८, ९ ८ ८, सा  
 ३, ९, २, ७, ७, २, १९ १०, २, ६,  
 १७, १, ४, ४, ११, ७, ४, ४, १२ १  
 ३, ५, १४, १३, ८, १, ९, ३, २, १४,  
 ५, ५, ६, का १ १, २, १२, तै १,  
 २, ४, २, ४, १०, ६, ५ १०, ६, २,  
 १, ४, ८, ३, ७, २, ३, ४, ८, ७, ५,  
 ३ १, ६, ३, ९, २०, १०, ९,

११, ११, ५, ११, १, १०, १०, ४,  
 तैसा १, १०, ६, १५, १, २, १५,  
 १, १०, ६, १, तां छ, ५, २, ९,  
 ६, ६, १३, ५, ५, १७, २०, १५, २,  
 २१, ४, ७, ४ २, ४, जैसा १, ११४,  
 २, १३-१८, जै ४, ११७, जैठ १,  
 ९, ३, १, ११, २, २, १, ६, २, ७, ३, १,  
 २, ७, ४, ८, ३, ६, आ १, ३, ९, ७,  
 ५६, २, ५, २, २५, १०, गो १, २,  
 १८, ४, ८, -स्वयं तां १, ५, सा  
 ३, ३, १, २, ६, ६, १, ८, तै  
 १, ८, ३, २, -स्वयं ऐ १, १०,  
 १६, २, १८, ३, ७, ३, २, २, २,  
 ३४, ४, २, छ, १७, ६, ३४, ३५,  
 ८, १२, १४, १७, १९, एसा ७,  
 १, १, ८, सां १२, ६, २७, ३, ३०,  
 ६, सांना १, ७, छ, ८, १२, १,  
 सा १, ३, ४, १२, ५, १, १७, ३,  
 १, ३, ३, ८, १, १, १३, छ, ३, ५, १,  
 २, ३, ५, ७, २, ७, ५, २, १०, ६, १,  
 २, ८, १०, ५, २, ५, ३, १०, ४,  
 १७, ६, १, ८, ११, ४, १२, ८, २, १,  
 १०, ४, ३, १६, ६, १, ७, ३, ३, ३,  
 ११, ६, ३, ५, ८, १२, २, २, ९, १०,  
 ३, ४, १, १३, २, ६, ६, ११, १,  
 १७, ६, ९, ३, ६, तै १, १, ९, ८,  
 ४, १, ५, ८, ८, १, २, १, १०, १,  
 २, ३, ७, ६, १०, ५ ४, ४, ८, ६,  
 १९, १, ७, १५, ५, ८, २, १, २, ६,  
 ७, ८, ४, ३ १, ३, १, २, १, ७, ३, १,  
 ५, ६, २, १, ७, १२, १, ८, १८, २  
 ९, ४, ७, २, १, १, १०, ३, १, ११, ८,  
 १, तैसा १, ७, ५, २, ३, १, ३, ८,  
 २, तां १, २, ७ ६ ६ ७, १३, ९,  
 ५, १६, १२, १, १८ ८, १०,  
 २४, २, २, १० ४ ७ २, १, ३,  
 १७, ९ १६, ८, जै ८, ९, ११७,  
 १३३ १३६, १३७, १३९ १४१,  
 १८८, जैठ १, ४, ४, ६, छ, २, ३,  
 ४ ३, ७, छ, ८, ६ १, १७, गो १,  
 २, १५, ४, ८ २, ३, ५, ११ १०, २

२, १३, ६, १४, -स्वयं ऐ ७,  
 ३२, ८, २८, सां ६, १०, सा छ,  
 १, १, २३, ८, ६, १, १४, ७, ९, ६,  
 ९, २, ३, १३, २३, ४, २, ४,  
 १०, ७, १, ४, १२, १, २, १, २,  
 १४, ६, ७, १२, ९, १, १८, ४, ३, ३,  
 तै २, ३, १, ३, तां २, ३, १७, २,  
 ५ छ, ६, जै ४, जैठ ३, ४, १,  
 ७, गो. १, १, ६, ४, ७, -स्वयं ऐ  
 ६, ३, ५, सा २, २, ५, सा ३, ५, १,  
 १०, छ, ३, ७, १३, १९, ७, २, २,  
 ८, ८, १, २, २, २, २, ९, १३, १, ६,  
 २, १४, २, २, ७, तैसा १, १, ३,  
 २, १, २, तां १६, १४, २, म २,  
 ४, ४, जै १३६, १४१, गो १,  
 ४, ८, ५, १८, २, २, १५, ६, १४,  
 -स्वयं नाम् ऐ छ, १७, सा १६,  
 १, २, १८, १०, ३०, १, सा छ,  
 ३, ५, १, १३, १९, ४, ५, १९, ८, ४,  
 २, ८, १३, १, ६, २, तैसा १, ३,  
 ४, १५, १८, ३, ९, १, छ, २०, ३, ६,  
 १२, १, ता १, ७, २, १४, ३, २, ३,  
 २४, २, २, १२, २, ७, १, २, १६, १,  
 जैसा १, ३, ९, ७, ४, ३, ६, ५, २, २, आ  
 १, ४, ३, ६, ५, २, जै १३९, जैठ  
 छ, २, ९, ६ १, ८, म २, ८, १५,  
 सा १, १, १४, गो १, ४, ८, २,  
 २, ९, -स्वयं सा छ, ४, ५,  
 १९, १६, ४, ४, ३, ३, आ २, १४,  
 १-६, -स्वयं सा १६, ३, तै  
 १, २, ५, २, ८, ३, २, -स्वयं ऐ  
 ५, २, ८, सा १०, ६, २, ६, तैसा  
 १०, २, १, ३ १, ४, १, म २, ५,  
 १४, जै १३२, गो १, २, ९,  
 -स्वयं तै १, ८, ३, २, -स्वयं  
 ऐ ३, २, ९, सांना १२, १, सा  
 छ २, ५, १५, तै २, ७, १२, ६, ८,  
 १, ६, २, १, -स्व ऐ छ, १९, सा  
 १, १ ५, ८, १८, ५, सांना ६, २, ३,  
 सा ६, ६, ४, १, २, ७, १, १७, ४, १४,  
 ७, १ १ ३, ५, २, २, १, १, ४, २, ०,

१०,३,५,३,६,२,३, ११,६,२,२,  
३, १२, ७, ३,३, १३, २, १, ७,  
१४, ५, १,२, ५,६, ६, ७, १२, ९,  
१२, ७, १, ३-१, तै १, १, ६, १,  
२, ६, ६, ३, २, ७, ७, २, १०, २, ३,  
११, १, १०, तैआ १, १२, १, २२, ८,  
२, ११, १, ३, ११, ६, ७, ६, २, ८,  
८, ५, ९, १०, ४, १०, १३, १, ६, ३,  
१, तां ७, ५, १५, १२, ६, ८, ५  
७, १०, जै ६५, जैउ १, ८, ३,  
२, ५, १३, ७, ७, १४, २, १, ४, ८,  
३, ३, १०, ८, ५, ३, गो १, ३, १४,  
-त्येन ऐ ७, २, ८, २९, शां ८, ८,  
१४, १, शा ४, १, १, १, ६, १, २, ४,  
८, ७, २, ११, १०, ६, २, ११, ११,  
२, ६, १२, ४, ४, ७, १२, २, २, १,  
१३, ६, १, ९, १४, ६, १, ६, ७, १, ९,  
तै १, ८, ४, २, २, १, ११, १, ३,  
१०, ९, १५, तैआ ४, ४, २, ५, ७,  
५, २, ता १०, १, १, जै ११७,  
जैउ ३, २, १, ११, २, ५, १३, गो  
१, १, ३, ६, ४, २०, -त्येनि शा  
२६, १३, -त्येभ्य ऐ ३, १३, ६,  
३४, शा ३०, ६, शा १, ८, ३, ८  
३, १, ३, २, ५, ५ १, १३, ४, ३, ५,  
६, १०, १२, ५, ५, २, १०, ८, ४, ७,  
८, तै २, २, ३, ७, ३, ३, ९, २, ७,  
४, ७, ९, २, १, ता १, ९, ११,  
१६ १२, १, जै १३६, १४१, गो  
१, ४ ७ २, ६, १४, -त्येपु तै ७,  
१, १०, २, ३ जै १३३, -त्ये ए  
१, २, ४, शा ३, ४, ७, १ ५, २, ७,  
८, २, ९, ११, १, ३, १, तै २,  
६, ७, २, ८, २, ३, २, ९, ७, ६, १३,  
१, ७, ५, १०, तैआ १, ००, १,  
२७, १, ४, ६, १, ५, १, १, गो १,  
१, १४, २, २, २

आदित्यमह- ह ऐ ३, २९, शा  
१६, १, ३०, १, शा ४, ३, ५, १६,

२३; -हस्य शां. १६, १, ३०, १,  
शा ४, ३, ५, २३, -हेण शां  
१६, १, ३०, १.  
आदित्य-ज्योतिस्- -ति शा १४, ७,  
१, २; -तिपम् दा १३, ८, १, ११.  
आदित्य ख- -म् का १, १, ३, १२,  
जै ११७  
आदित्य-देवत- -त शा १४, ६, ९,  
२१.  
आदित्य-देवत्य- -मृता १५, ५, ९  
आदित्य नामन्- -मानि शा ५, ३,  
५, ९.  
आदित्य-पाशु- -ग्रम शा ४, ३, ५, ९,  
७, ५, ८, १२, -त्रेण शा ४, ३, ५, ६  
आदित्य-महल- -म् शा १०, ५, ४,  
१५, तैआ १, २, १  
आदित्य-रश्मि- -श्मय जैउ २,  
२, ४, १०, ३, ३, १०  
आदित्य रश्मि- -वषु- -वष  
८, ४  
आदित्य लोह- -कम् ता ४, ६, ३,  
२४, ६, २, -का शा १४, ६, ६,  
१, -केषु शा १४, ६, ६, १  
आदित्य-पण- -ते ऐ २, २०, शा  
३, ९, ४, ९, १४, २, २, ७, तैआ  
४, ९, १, ५, ७, १०, जै १६४,  
-वन्तम शा १२, ७, -वान् तैआ  
७, ७, ११  
आदित्य-वती- तीम् तै ३, ७,  
७, १३, -तीषु तां ९, ७, ६, ७  
आदित्य वृत्ति- नि शा ३, ५, २, ११  
आदित्य-वर्ण- म् तैआ ३, १२, ७,  
१३, १  
आदित्य व्रत- म् आ २, २३, १९,  
जैआ २, २३, १३  
आदित्य सवन- नम् शा ४, ३, ५,  
१२  
आदित्य सामन्- -म जैआ १, ३,  
-मनी जैआ १, ३३२

आदित्य-स्थाली- -ली शा ४, २, ३,  
१६; तै १, ४, १, ५; -लीम् शा ४,  
३, ५, ९; -स्था तै १, ४, १, ५  
आदित्या(-त्यडआ-)गिरसी- -सी  
शां ३०, ६.  
आदित्या(-त्यडआ-)रमन्- -रमा आ  
२, २५, १०.  
आदित्यानाम(मूडअ-)यन- -म् ऐ  
४, १७, शा १८, १०  
आदित्या(-त्यडआ-)रम्भण- म् ऐ  
३, २९.  
आदित्या(-व ड अ-)कं पुष्प- -व्ये  
जैआ १, ५६५  
आदित्ये(-त्यडअ-)ष्टि- -ष्टि शा ११,  
५, ७, ४, -ट्ट्या गो २, १, २५  
आदित्यो(-त्यडअ-)पस्थान- -म् ता  
१, ७, ५  
आदित्योही(←त्यडअ)- -ही ता  
२१, १, ७  
आदित्य-दुर्गा- -शंम् तै ३, ४, १६, १  
आ/दिष्, आदिशति शा १, १, ३,  
१८, १९, २, १, २२, ७, १, ७, १९,  
८, ३, २, ४, ३, ७, ४, ३, का २, १, ३,  
१४, ४, २०, आदिशति शा १, ७,  
१, ६, १९, ३, ७, ४, ३, का २, १,  
२, १६, आदिशाम जैउ ३, ६,  
४, १, आदिश जैउ ४, ५, ५,  
आदिशेत् शा १, ६, २, ७, ३, ५, २,  
८, ५, ७, ४, २०, का २, १, ४, ५,  
२, २, ५, ९, आदिशेत् शा १, ३,  
२, १०  
आ दिष्- शा शा २, ४, ४, २४,  
३, ८, ३, ३५, का १, ३, ४, १४,  
-शम् शा ४, २, १, १२  
आ दिक्ष्य ऐआ ५ १, ४, शा १,  
३, २, ९  
आ दिष्ट, षा- -ष्टम् शा १, ४, २४,  
७, ४, १०, आ १, -ष्टा शा ११,  
१, ५, ११, -ष्टा. का १, २, ३, ४,

† 'आ दिनय ( ←/दिष्+पुद् वर्णविनिमयो गुणाभावश्च )+दर्श' इति भा 'आदीनवो दोयस्त पश्यति'  
इति म 'आदि मन दर्श' इति द्

-घाम्य वा. २,१,३,२५, -घाम्य  
 ऐ २,१६, -घेभ्य दै १,३.  
 आ-दिष्ट-दक्षि(ण→)णा- म् घ  
 ६,२,२,४०  
 आ दिष्ट-सामन्- -मनी जै  
 १२९,१३२  
 अ-रेभू- -वा. श १४,५,३,११,  
 तंआ १,२०,२,७,११,४,८,३,१,  
 जैठ. छ, १०, ४, ४,११,३,१२,  
 -शा वा १०,४,५,१  
 आ-देसम्(णमुल्) तै ३,३,८,८  
 आ-देष्ट- -घा एया ३,२,४, शाआ  
 ८,७  
 आदीधी आ/धी द्र  
 आ/दीष्, आदीष्वाय वा ६, १,  
 २३,२४  
 आ-दीस,सा- -स तै २,१, १०,२,  
 -सा ता २,१७, १, -सा णं वा  
 १४,१,३, १५, १६, -सायाम् तै  
 २,१,३,९  
 आ दीप्य वा. १२,४, ४,६,७, तैआ  
 ५,४,५.  
 आ/द, आद्रियते श ३, ३, ४, १४,  
 आद्रियते श २, ३, ३, ८, जै  
 १६१, जैठ २,५,०,२, आद्रियन्ते  
 ऐआ १,१,१, आद्रियते जैठ ३,  
 १,२,१, आद्रियम् वा ३,८,२,  
 २८,११,६,२,५, आद्रियन्ते ऐ ६,  
 १७, आद्रियते ऐ ३,३,७,०,४,  
 शा१७,१,२४,१,२७,१,२८,८,  
 शा१,२,५,०,१,३,१, -१, १,३,२,२,  
 ७,४,२,०,१,३,१९, २, १,४,३-  
 ५, २८, २, १, ५,९, २, १,४,३,  
 १०,६,३,१७, ३,३, ४,१९,२,३,  
 २,८,१,१६,२, २५,३, १६,४,२,  
 ३,१८,३,४,१२,४,५, १७, ८,१,  
 ३,११,०,३, १, ८, ६,१,१६, ९,  
 १,१,३९,२, १०,१६, १०, ५,२,  
 ६, ११,५,१,९, १२, ४, १,२,२,  
 ८. का १, २, १३, ४,२-५

२५,२६,२, १,३, ६,२, ११,१२,  
 ३,१२,६,३,१०, २,२,३,९, १३,  
 १९, जै ६३;९०;१३९; जैठ ३,  
 ३,३,६, गो २,३, ३; आद्रियन्  
 वा छ, ५, २,१, १०,१, आदया  
 ऐ ५,१४, वा ११,५,१,९  
 आ दर्तभ्य- म् गो १,१,२५  
 आ-द्वल्य जै १३०  
 आ द्य- -म् ऐ १,४, ११, २,३,  
 २२,२३,२६, ३,१८, ३७, ऐआ  
 १,२,३,४  
 आ द्वियमाण- णा जै ४७,  
 आ/दृ आ दपि जै १९९  
 आ-दीयं श १४,१,२,१२  
 आ देश , आ देष्ट- आ/दिश द्र  
 १आध- आदि द्र  
 २आध,घा(√अद्) - -घ ऐ ७,२९,  
 ऐशा २,१,२, श १, ३,२,११,  
 १२,१५, १,३,१८,८,३,५,६,४,  
 ०,१,३,१२,१७,५,४,४,२१, तौ  
 ६,१,१०, जै १६५, -घम् वा १,  
 ३,२,१०,१४,५,३,१८,८,२,१,३,  
 ३,५,७,३, ३,१२,४,२,३,४,२,१,  
 १०,६,२,१,१३,४,४,८, ता ६,  
 १,१०,२५,९,३, जै १०६, -घा  
 तैआ २,१,२, -घा वा छ,२,१,  
 १०, १७, तै १, ७,१०, २, जै  
 १०६, १६५, -घाम् वा १३,  
 ०, ९, ८, -घ वा १, ५, ३, २,  
 -घन वा १,५,३,१९  
 आ/दृ, आद्रवति वा १४, ७,१,१७,  
 ४०, ४१, आद्रवन्ति ऐ ३, ०,  
 आद्रव वा १,१,४,१२, ६,३,२,  
 २, का २ १,३,१६, आद्रवन् ऐ  
 ३ ००, जैठ १,१८,५ ६, २, २,  
 १,११  
 आ द्रवन्- उत जै २०८ -घन्तम्  
 जै १८१  
 आ द्वल्य जै १७, १९८  
 आ धपे ष्ट/द

आ-धवनीय- आ/धु द्र  
 आ/धा, आधत्ते ऐ ७, १२, जां १,  
 १, घ. २,१,१, २,४, ५,११,२,  
 ११, ३,४,४,७,१४, ०४, २७,  
 २,१,१५,१७, २२, २, १४,१५,  
 ६,६,४,११, ८,२,११; ९, २,३,  
 ५०,१२,९,२,१०, का १,१,१,  
 २,३,१०, २,७,४,६, १४,२३,  
 २४,२,१,१०,११,२,१०, तै १,  
 १,२,७,३,२,७,८,१२,४,१,५,०,  
 ३,७,८,२,३,५, ६,९,१०,१०,  
 ६,२,२,१,६, जैठ. १,०, ३,७,३,  
 ६,५, ८, गो १,२, १५, आधत्ते  
 श २,१,१,१४, २,६, ७,८, १७,  
 ३,४,८,४,२८, ३०, २, ३,१,३,  
 ३,३,११,१,१,०,३,३,६, १२, ४,  
 १,२, का १,१,१, १०, २,३,४,  
 ५,८,१०,११, ४,१, ८,२५,२६,  
 २,३,१, तै १,१,२,१, २,७,३,३,  
 ४,२,५,१,६, १,९,१०, आद्रवति  
 ऐ २,६,३,६,७,५,३,१,८,८,२०,  
 वा १,८,१, ४१, २,१, ४, १४,  
 २५,२६,२,३,१२,१३, ६,१,३,३,  
 ५,२,२,१९,२,१,४,३,२,३,४,२५,  
 ६,५,२,४,५,६,२,१०,१४,३,१,  
 २,५, ६,१२, १४,१७, ४,१, ०,  
 ४, १२, ७, ४, १४, ८,१, ५,७,  
 १३,१५, ७, १, २,११, ८,७,०,  
 ३,९,२, ०, १,३, ७, ३, ३६,  
 १८, २९, ४०, ४५, ४६, ३,४,  
 १,४, १, ६, ३, ३,४, १०,१,  
 ५, २, ६, २, ३, ४, ११, ३, ७,  
 ३,३, १२, ५,०, ७ १३, ५,० ७,  
 का १,१,४,१४, तै १, १,४,३,  
 ५,२,३,८,१,३, ९,४,५,३, १०,  
 ३, ०, ९, ६, २, १, ३, ८, ३, ३, ७,  
 २, ८, ३, ८, ६, १, ३, १, आद्रवति  
 श ४,३,१,२, ६,१,२,२०,७,१,  
 ०,१०, १०,१,५,१, ११,३,३, ९,  
 ४,१, ११, ६, १, ८, तै ३,३,८,५,

तां १७, १२, २; जैव. ३, २, ४, ६,  
 ५, ८, ९; गो १, २, १५<sup>१</sup>, २, ३, ३,  
 ४, ६, आदधाते दा ३, ३, ४, २, १,  
 ६, ३, १९<sup>१</sup>, जै ६१, आधस दा  
 ५, १, ५, २८, आदधते दा १३,  
 ५, ४, १९, तै १, ८, ४, १, २,  
 आदधति ऐ १, १४, दा ३, २, १,  
 ४०, ४, ४, ३, ०, ३, ६, ४, ४, १८,  
 १०, ५, ३, ३-७, ९, ११, का १,  
 ६, १, २, २, आदधति दा १०,  
 ६, २, ३, ४, आदधासि दा ११,  
 ५, १, ३, आदधे दा २, १, ८,  
 २८, ३, ५, १, ३, २<sup>१</sup>, का १, १, ४,  
 २५, तै १, १, ७, २, ३, ८, ६, २, १,  
 २४, तैआ ६, ९, १, आदधामि  
 दा ११, ५, ३, ६, १४, ९, ४, १०, तै  
 १, १, ४, ८, ९<sup>१</sup>, २, १, २०, २४, ०,  
 ५, ६, २, तैआ ४, ३, १, आ  
 दधमसि दा ६, ६, ३, ५, आदधे  
 दा २, १, २, ६, ०, ३, १, ४, का १,  
 १, २, ३, २, ३, १, ३, तै १, ०, १,  
 १९, तैआ ६, ६, १, ०, आदधिरे  
 दा २, १, ०, ७, का १, १, २, ४,  
 आदधु दा ७, १, ४, ८, ६, २, २  
 ७, आदधु दा ५, १, ४, ८,  
 आधास्थिति गो १, २, १८,  
 आधास्थये गो १, २, १८,  
 आधास्थये दा २, १, ४, १५, का  
 १, १, ४, १५, आधास्थामि तै  
 १, १, ४, ६, आ धास्थामहे  
 दा २, ०, २, १२, का १, २, २, ८,  
 आ दधत् तै ३, ६, ४, १,  
 आदधाते दा २, १, २, १, आध  
 साम दा १४, ९, ४, २०, तैआ  
 १०, ४०, १, म १, ६, ७, ५, ९,  
 आदधत् दा ५, १, ४, ८, आधत्स्य  
 दा २, २, २, २०, का १, ०, २, १५  
 आधिदि दा ११, ५, ४, ५, तै १, १,  
 २, १, १३, तैआ १, १२, १, म  
 १, २, १६, ३, २६ आ 'धिदि तै

२, ४, ५, ३; आदधामहे दा २, १,  
 १, ९, आदधामहे दा. २, २, २,  
 १०, आदधाम का १, १, ४, २, ४,  
 आधस दा १, १, ५, १, ६, ६, ४,  
 १२; का १, १, ४, ६, तै १, १, ५,  
 १, २, १, ३, ७, म २, ३, १६, जै  
 १९७, आ...धस तै २, १, ३, ७,  
 आदधात् तै १, १, ४, ७, २, ७,  
 १७, २<sup>१</sup>, आदधत दा २, १, १,  
 १०, ०, २, १, ४, तै १, १, २, ०, ३,  
 ४, ४<sup>१</sup>, ५<sup>१</sup>, आदधीत दां १, १,  
 १८, ६, दा १, ७, ३, २, ३, ४, ०, ५<sup>१</sup>,  
 २, १, ०, १<sup>१</sup>, ०-४, ६, ८, ९, १०,  
 ११<sup>१</sup>, १२, १३, ३, ४-०, २, ३, ५, ७-  
 १०, ११, १, १, ३, ६, ७<sup>१</sup>, का १,  
 १, २, १<sup>१</sup>, ०<sup>१</sup>, ३, ५, ६<sup>१</sup>, ७, ९,  
 ११, १२, ३, ३<sup>१</sup>, ४ ८, ४, ९, २, २, ९,  
 ३, ४, ५, ८, तै १, १, ०, १,  
 ३, ४, ६<sup>१</sup>, ७<sup>१</sup>, ८<sup>१</sup>, ४, १<sup>१</sup>, ८, ६, १०,  
 ६, आदधीत दा २, १, ०, ९, ०, ३,  
 ६, ३, ३, ६, का १, १, २, १, तै १,  
 १, ४, १, तैआ १, ३, १, १, ता  
 २-०, १३, १, आ 'दधीत दा २,  
 १, २, १, ०<sup>१</sup>, का १, १, २, २<sup>१</sup>, ६,  
 अधियात् गो १, २, १५, आदध्यात्  
 तै ७, ३, १<sup>१</sup>, दा २, १, ४, १४, का  
 १, १, ४, ०, ४, ६, ६, ३, १, ०, -  
 ३, ४, तै १, १, ४, ९<sup>१</sup>, १, ६, ७,  
 १०<sup>१</sup>, आदध्यात् दा २, १, ४,  
 १४, का १, १, ४, १४<sup>१</sup>, तै १, १,  
 ५, ९, १०, २, १, ३, ९, ता १६,  
 १०, ६, आदधीय गो १, २,  
 १८, आधित तै ३, ६, ११, ३,  
 आ अधित जैउ १, १, ४, ७,  
 अ ध्यात् तैआ ३, १, १, आधा  
 दा १, ४, ३, ११-२१ तैआ ४  
 २०, २, ता १, ३, १  
 आधीयते दा २, १, ४, १०<sup>१</sup>, ११  
 १३, ६, ०, १, १२, का १, १,  
 ४, १०, तै १, ४, ९, ५, ३, ६, ८,

६; आधीयते का १, १, ४, १०,  
 तै १, १, ४, ५, ६; ८<sup>१</sup>, ९, ५, ८, ६, ८,  
 ६, १०, ४, तां १६, १०, ६<sup>१</sup>, ८<sup>१</sup>,  
 गो १, ३, १९<sup>१</sup>, आधीयन्ते दां  
 २, ३, तै १, १, १०, ४, ६, गो १,  
 १, २८, २, १५, आधीयेत् तै १,  
 १, ८, १  
 आधिसन्त तै १, १, २, २  
 आ-दधत्-त् दा ४, ३, १, १, ७, १,  
 ५, २८, तै ३, ३, ८, ९  
 आ-दधान- -नः तै २, २, १, ६,  
 -नेन गो १, २, १५  
 आ-धात्स्यं- -व्या तैआ १०, ६, ०, १  
 आ धान- -नम् ऐ ७, १०, तै १,  
 ६, ३, ९; -नेन दा २, १, ४, २, ९,  
 का १, १, ४, २, ६  
 आ ध्याय ऐ ५, ३०, ८, ८, ९, शाआ  
 ४, १५, दा २, २, २, १०, १४, ५,  
 ०, ४, १, ६, ३, १, ४, १, ६, ४, ६, १, ७,  
 ४, १४, ११, ५, ४, १२, १४, ३, १,  
 २२, ९, ४, २, ३, का १, १, १, ७<sup>१</sup>, ४,  
 ०, ४, ०, २, ९, १४-१६, ६, १,  
 २९, जै १२७, जैउ ३, ४, ५, ७  
 आ-धास्यत्- -न् दा २, ८, ३, १०,  
 १३, ३, ५, १, ३, ६, का १, १, १,  
 ३, २, ३, १०, ११  
 आ धास्थमान- -न तै १, १, ९, ८,  
 -नम् का १, १, ४, १, -नान् दा  
 २, १, ४, १५, का १, १, ४, १५  
 आ धीयमान- न तै १, १, ८, ४,  
 -ने तै १, १, ८, १, २  
 आ-धेय- -य तै १, १, ३, ८, १०,  
 -वम् वा २, १, २, १०, का १, १,  
 ३, ७, -या गो १, ३, १५, १,  
 आ हित, ता- त शा २९, ३, ६,  
 दा २, २, २, १, १, १६, १७<sup>१</sup>, ११,  
 ८, २, १<sup>१</sup>, का १, १, ४, २६, २, २,  
 ११, १२, तै १, १, ४, २, ५, ५, १,  
 २, ४, ७, २, ६, १०, ५, -तम् ए  
 ३, १२<sup>१</sup>, शा १४, ३, शाआ

† 'अधियात्' इति पाठान्तरम् ।





५, १, २२, ७, १, ३१, तैआ ८, ८,  
१, -न्द्रा शां २, ७, ४ १४,  
७, १, ११, ३३-३९, तैआ ८, ८,  
१, २, ३, ४, -न्द्राव् शा १४,  
७, १, ११, तैआ ९, ६, १, -न्द्राव्  
शां २, ७, शा १४, ७, १, १०,  
-न्द्रानाम् शा १४, ५, ४, ११,  
-न्द्राय तै २, ६, १, ५, ३, ४, २, १,  
१५, १, तैआ ६, ११, २, -न्देन  
तैआ ९, ६, १

आनन्द-ज- ज व १, -त्रात्व १  
आनन्द् ता शा १४, ६, १०, १५  
आनन्द नन्द- -न्दै तै २, ६, २, ६  
आनन्द मय- -य तैआ ८, ५, १,  
-यम् तैआ ८, ८, ५, ९, १०, ५  
आनन्द (न्द्रऽआ) रमन्- रमान  
शा १०, ३, ५, १३०  
आ गन्दिन् (न्द्रऽइनि) - न्दि  
शा १४, ४, ३, २८, -न्दी तैआ  
८, ७, १

आ/नम्, आनमन्ते ऐ ८, २६,  
आनमन्ति तै २, ४, ६, ४, ८, ५, ६  
आ नत- त शा ११, ७, ३, ३  
आ नति- -ति शा १२, ८, ३, ३, १,  
तै २, ६, ५, ८

आन्ध्र, आनदे, आनशिरे, आनाश  
✓अञ्ज गद्र  
आनशान (१/अश्) - न तैआ २,  
३, १ -ना तैआ १०, १, ४  
आनस (←अनम) - सानि शा ४, ४,  
३ १६

?आनाक्षिपी- प्य शा ३०, ७  
आनिहेत (←अनिहृत्) - तेभ्य शा  
९, १, १, २३  
आ नि/वद्, आ नियमाद् ऐ ८  
१३ १८ तै १, ७, १०, २, २ ६,  
५, १ आ नि सदताम् तै  
३, ६, ३, ३, भानिपीदत् ता १४,  
५, ४, आ निपीदत् शा २४, २,  
ता ९, २ १८, जै ८५

आ-नि-यत्त- -त्त तैआ ४, ११, ६,  
आ/नी, आनयति शा १, २, २, २, ३,  
८, ३, १, ४, १७, ५, ३, १३, १४,  
८, ३, २, ५, ४, १, ३, १९; ३, ५, १२,  
२१, ५, ३, २, ८, ७, १, १, ४, ४,  
१४, २, १, १८, २, १३, ३, १, २३,  
तै १, ६, २, ६, ३, ४, ७, १०, २, १,  
५, ५, ३, २, ३, ६, ३, १०, ४, आन-  
यति शा १, २, ३, ८, का २, २,  
१, २, १, जैष्ठ ३, १, ५, ६, आन-  
यति ऐ ८, २४, ता ४, ४, ६,  
२१, १४, ८, भागिनाय जै १९४,  
जैष्ठ १, २, २, ३, भागिन्यिरे जै  
११७, आनिन्यु शा १, २, ३, १,  
आनय का १, १, ४, १५, आनयत्  
ऐआ ७, २, ५, ६ १, १५, आनयन्  
शा ३, ५, १, १८, १९, तां १६ १२,  
४, जै १३६, आनयेत् शाआ  
१२, ८, शा १४, ३, १, २४, आन-  
येत् तै १, ६, ३, ५, जैष्ठ ३, १,  
५, ६, आनयेषु शां ८, ९, शा  
१४, १, १, ३२

आ नयत्- र्त्त शा ४, ५, ८, १६  
आ नीत्त- त शां १८, १०, तै १,  
५, ६, ७, -ते शा १४, २, २, १४  
आ नीय शाआ ४, ७, शा १, ७, १,  
१८, ११, ५, ३, ४, ७, ९, ६, ६, १,  
१३, १२, ८, १, ८, १३, १, ६, ३,  
३, ८, ६, १४, ९, ४, २३, १ ५, १०  
आ नीयमान, ना- नम् शा १, ७,  
१, १६, -ता का २, २ १, १, -ने  
शा १४, ३, १, ३०, तैआ ४, ११, ४  
आ नेतवै शा २, १, ४, १६  
आनुजावर (←अनुजावर) - र ता  
२ १०, ०, -रऽइव तां १६  
१४, २, -रम् तै २, ० १०, १,  
-राय ता २ ३, ३  
आनुत्त (←अनुत्त) - म् ता १२  
१०, ११  
आनुदेति (व→) शी- म्नी ३

आनुपूर्व (←अनुपूर्व) - घेण गो १,  
१, २७  
आनुमत्त (←अनुमत्ति) - -तेन तै १,  
६, १, ४  
आनुधयिष् - व तैआ १, ७, ३,  
आनुयुक् ऐ १, २८, शा १, ३, ३, १०  
आनुष्टुभ, भा (←अनुष्टुभ) - भ शां  
१७, १, २, ३, २२, ७, शा १३, २,  
२, १९, तै १, ८, ८, २, ३, २, १,  
ता ४, ५, ७, १२, १३, २७, २१, ९, ८,  
जै ७४, १३३, -भम् ऐ २,  
३७, ३, ४, ७, ४, ८, ५, ४, तैआ १,  
१, ३, ५, ३, १, शां ८, ५, १४,  
०, २२, ७, ८, २, ४, ६, ७, ८, शांआ  
२, १५, ११, ७, शा दै ३, १, ४, १,  
७, २, १९, ११, ५, १, ७, ता  
१२, ८, ८, ९, ९, २१, ९, ८, दै २,  
२, जै ८, ६३, गो १, १, ०, ५,  
१९, -भस्व ता १०, ६, ४, ११,  
५, २३, -भा शा १३, २, २, १९,  
-भानि शां २४, ४, ८, -भेन ऐ  
८, १२, १७, ऐआ ७ १, ४, शा  
१७, १, शाआ १, ७, शा ६,  
३, १, ४, १, ५, २, ६, ३, १०, ४,  
१७, ७, ५, २, ६, १, तै २, ७, १, १,  
५, तैआ ४, ६, २, ५, ५, २  
आनुष्टुभी ऐ ४, ६, ता १२,  
८, ८

आन्प (←अन्प) - प ता १३, ३,  
१७, -पम् ता १३, ३, १६, -वे  
आ १, २७७, जैआ १, २७९  
-वेन ता १३ ३, १७  
आनुशस्य (←अनुशस्य) - म् गो १,  
१, ३२  
आ नेतवै आ/नी द्र  
आनोभङ्गीय (द्र+छ) - यस्य शा  
२७, २  
आ-त (आ+आत) - म् ऐ ३, ४, ५,  
शा ३ ५, ३, ७, ७, १ १३ ७, ३,  
१, ३, ६ १० ५, ४, १५

अन्तर(अन्तर)- र. दाआ. ४,५,८,  
७,१०,१; श. १४,७,१,२,१<sup>३</sup>.

आन्तरिक्ष(← अन्तरिक्ष)- क्षे तैआ  
१०, १,१४

आन्तरिक्षी- द्यं. तै ३, १०,  
७,१

आन्त्य- न्त्वाय दा ७,०,१,२

आन्त्यायनु- न्त्वाय दा. ७,०,१,२

आन्त्यु- न्त्वायि दा १२, ९,१,३, तै  
२,६,४,३.

आन्त्रा(न्त्राअ-)नुषारिन्- रिगम्  
म. २,७,०

आन्द्- न्त् एआ ३,१,०

आन्धासा, जे ११८.

आन्धीगव(← अन्धीगु)- वम् ता ८,  
५,१०; १०,११,०१, जे ७५,५६,

जैआ आ १,७५७, वेन ता १२,  
११, -२

√आप, आप्णुमि णे १,८,२८, ०,२६,  
३,४८, ४,७,२१<sup>१</sup>, २०,०६<sup>२</sup>, ७,  
०५,२९<sup>३</sup>, ७,२६,३१, ऐआ २,

३,४,८, सा १,१,५, २, २<sup>५</sup>, ३,  
३,२,४, ८, ४, ४<sup>१</sup>, १४<sup>२</sup>, ७,१,३,  
५,८<sup>३</sup>, ६,१५,७,१<sup>४</sup>, ५,८,८,१,३,  
८,९<sup>५</sup>, ९, १, १, २, ६, ७<sup>६</sup>, १, १२,  
८, १, ३, १, ८, १, १, १, १, ५,  
१०<sup>७</sup>, २७, १, २, ३, ३, ३, ३, ३,  
३, ०, २, ६, २, १, १, १, ४, ५, ८,  
१, ६, ६, १, ४, ६, २, ३, ३, १, ०,  
०, ०, १, का २, १, १, १, १, तै १,  
४, १०, ४<sup>५</sup>, ५, आप्णोमि दा १, १,  
१, १, ३, ५, ८, ९<sup>६</sup>, ६, १, १, ३,  
३, ०, ५<sup>७</sup>, २६<sup>८</sup>, ७, ४, २, २, २,  
१, १, १, ४, ४, ३, ८, २, ५, ३०,  
०, १, ५, ९, १, ५<sup>९</sup>, ३, ३, १, ८<sup>१</sup>, २०<sup>२</sup>,  
४, १, ३, ६, ३, १०, ३, १, ३, १, ७, ४,  
५, २, ०, १, ०, २, ३, ३, ३, ५, ४,  
१, १, ४, ९, ४, ११, १, ३, ४, ५, ३,  
६, ६, १, ४, ५, ४, ३, ९, ५, १, ८-२१,

२३; ६, ०, ०, ३०, ३५<sup>१</sup>, ३६; ३७<sup>२</sup>;  
१२, ४, २, २-४, ९; वा १, १, १,  
९, १०<sup>३</sup>, ४, २, ३, २६; २, १, ३;  
१०<sup>४</sup>, ६, ३, ८, २, १, १, ११<sup>५</sup>,  
१४, तै १, १, ५, ३, ४, १०, १<sup>६</sup>,  
२, ३<sup>७</sup>, ४<sup>८</sup>, ५, ८, १, २, ७, १, १०,  
१, २, १, २, ५, ०, ९, १०, ३, ७, १, २,  
४<sup>१</sup>, ७, १४, ३, ३, ८, ९, २, १०, ५,  
१०, १, २, १, ६, १, १, ८, ६, ०, ३, ९,  
२०, २, ३, ०, २, ४, १०, ११, ६<sup>१३</sup>, ७<sup>१४</sup>,  
११, ९, ४, ६, १०, १<sup>१५</sup>, १२, १, ०,  
७, १०<sup>१६</sup>, तैआ १, ६, २, २, ११, १,  
७, ११, ३, ७, ६, ०<sup>१७</sup>, ८, १, १, १०,  
१४, १<sup>१८</sup>, तां ०, २, २, ४, ०, १, ४, ०,  
३, ८, २, १, २, ०, ४, ३, ३, ७, २, २,  
३, ६, ३, १, ३, ५, ९, ७, ६, ८, १०,  
४, ८, १, ६, ९, ३, १, ६, ७, १०, १०,  
१, १०, ३, ५, ७, ८<sup>१३</sup>, १३, १०, १३,  
१५, १, ८, ४, ८, १३, १६, ४, १२, १,  
१३, ९, १, १०, ३, ११, ४, १७, १२,  
७, १४, २, १५, ६, १७, ९, ४, ११,  
३<sup>१४</sup>, १३, १७, १८<sup>१५</sup>, १४, १<sup>१६</sup>, २<sup>१७</sup>,  
३, ४, १८, ०, ४, १४, ३, ३, ६, ५,  
८, ०, ७, ०, १, ५, १९, ५, ४, ६,  
६, ०, ७, ६, ९, ४, १०, ३, २०, २, २,  
३<sup>२३</sup>, ३, ४, ११, ४, ११, २, १, ४, १२,  
१३, ६, १४, ४, २२, ३, २<sup>२५</sup>, ४, ३,  
४, ५, ५, १, ८, ७, ४, १, ८, ५, १०,  
०<sup>२६</sup>, १, ३, १, ६, ०, २, ३, ८, ०, २५,  
१, ४, ४, जे ३१, जैउ १, १०, १,  
३-९, १, ३, ७<sup>३१</sup>, ४, ३<sup>३२</sup>, सा ३,  
९ ८<sup>३३</sup>, गो १, १, ०, २६<sup>३४</sup>, ३०,  
०, १, ३, १, ५, १०<sup>३५</sup>, २, १, ०, ६<sup>३६</sup>,  
२, १, ८<sup>३७</sup>, ३, ७, १, ६<sup>३८</sup>, ४, ४<sup>३९</sup>, ७, ५, ८<sup>४०</sup>,  
६, १, २<sup>४१</sup>, आप्णुत दा ६, ६, ४, २,  
तै ३, ११, ७, ४, जैउ ३, ३, ४, ०  
आप्णुवन्ति णे ४, १६<sup>४२</sup>, २२<sup>४३</sup>, ७,  
१०, ६, १९, २०, २, ४, ३, ०, ७, १,  
एआ २, २, ४, सा १६, ११ १९, ०,  
३<sup>४४</sup>, १०, २०, १, २, ४<sup>४५</sup>, २, १, ३,  
४, २, २, ३, ८, २, ५, ९, ३, ३, ३,  
१३ १३, ६, १, ३, तै २, २, ८, ६,  
७, १, ४, ०, तैआ ७, ११, ३, तां  
४ १, - १६ ११, ५, १६, १४, ०<sup>४६</sup>,

४, २२, १, २, ८, २५, ३, ७<sup>४७</sup>, ९,  
११<sup>४८</sup>, १३, २, ७, ३, ६, ७, सा ४, ६,  
९, ०, आप्णुवन्ति दा ४, ६, ९, १६,  
१७, १०, १, १, ४, १२, २, १, ८<sup>५१</sup>,  
तैआ. ८, ०, १, ता ४, १, ५, २, ७,  
८, ९, ४, ९, १०, ४, २, १, ४, ९, २, ३,  
०, ३, १, ६, २, ४, ३, २, ७, १, १०,  
२, ५, ७, ३, १०, ४, जे १८६,  
आप्णुत जे १८७, आप्णुम दा  
२, १, ४, ५, सा १, १, ४, ४, आप्णु  
सा ८, १, १८, ९, २, १, १, ०, ८, १<sup>५३</sup>,  
दा ११, १, २, १०, २, ३, ६,  
आप्सरति जे. ८, १, आप्णुमि  
जे १४३, आप्णुमि णे १, ६,  
गो १, १, २<sup>५४</sup>, आम् अ दा १४,  
८, ३, ३, ४, आप्णुम ता १७, १,  
१, आप्णुवन्ति जैउ ४, ८, ४, १,  
आप्णुवन्ति ऐआ १, ४, ३<sup>५६</sup>, ५, ०,  
सा ०, १, ४, दा १३, ४, १, १२,  
१३, ५, १, १४, आप्णुवाम दा  
१९, १, ७<sup>५७</sup>, दा १२, २, ३, ९, १३,  
५, ०, ९, ०, ०, आप्णोद णे ७, १९,  
८, ७, सा १२, ८, दा ६, १, १,  
९, ८, ३, ३, ९, ४, ४, १, १, १०, ४,  
४, ४, तै २, ७, १८, आप्णोन्  
दा ६, १, १, ९, ८, २, ३, ९, ४,  
१-१, १, १०, १, १, ४, ०, ५,  
१३, १, १, १, ३, ४, १, १, १, १, ४, ४,  
३, २, १, तै १, ८, १, ३, २, ७, १, ६,  
१<sup>५९</sup>, ८, ३, ९, १, १, २, २, ३, तां  
२०, ३, ०, आप्णुवाम ता २०,  
११ ४ आप्णुवन् णे ३, ४, ५, ८,  
-६, २८, ६, ०, ४, सा ६, १५, ७,  
५, १९, १० दा १०, ४, ३, ११,  
आप्णुवन् दा १६, १, १०, ३,  
९, ५, १, ३, ४, ६, ९, १, ५, ९, ५, १,  
०, ३, २, २, ०, ८, ३, १, ९, ३, ३,  
१३ १३, ६, १, ३, तै २, २, ८, ६,  
७, १, ४, ०, तैआ ७, ११, ३, तां  
४ १, - १६ ११, ५, १६, १४, ०<sup>६०</sup>,

† अन्वसा'इत्यस्य सामान्त प्रयोग । अन्वसुं द्र ।

१७, १, १, २०, ३, ४, भाप्नुम शां  
 २८, १; भाप्नुयात् श ६, २, १,  
 १७, १४, ८, १५, ९<sup>३</sup>, भाप्नुयात्  
 श २, १, ४, ५, का १, १, ४, ४,  
 गो २, ५, ८, भाप्नुयु तां २१,  
 ९, ९, भाप्नुयाम् श १३, ४,  
 १, १, तां १८, ७, १, भाप्नुयाम  
 शां १२, ८, जैठ १, ४, १, १, २,  
 १, भाप्वासम् ऐआ ५, ३, २,  
 भापत् तै १, ७, ९, ३, भापन् श  
 ४, ६, ९, २०<sup>३</sup>, तै ३, ६, १०, २,  
 भापम्ऽभापाम्नी तैआ १, १, १,  
 २१, १, २५, २, भापाम ऐ ४, १७,  
 श ७, २, २, २, १, तैआ ६, ६, २,  
 ता ४, ९, १, ४, जैठ १, ४, १, २,  
 भाप्स्यत् ता १७, १, १, भाप्स्यत  
 व ४, १, भाप्स्याम शा २८, १,  
 भाप्स्यते ऐ ५, ९, ऐआ १, ३, ८,  
 ५, २, श ६, २, १, २०<sup>३</sup>, १३, ३,  
 ६, ६, तै १, १, ६, ४, ३, ३, ७, १,  
 ९, १, २, १, ८, १, भाप्स्यते तै १,  
 २, ५, १, भाप्स्यते ऐ ५, ३<sup>३</sup>, १६<sup>३</sup>,  
 ६, २, ५, ऐआ १, ५, १, श १०,  
 १, २, ९, २, ६, १, ता ४, ४, १, १४,  
 ११, ५, १५, ५, ५ ३२  
 भापयति शा ४, ४, भापयन्ति  
 श ४, २, १, ३१ भापयीतः शा,  
 ४, ४  
 भापिपयिपयन्ति श २ ६, ३, ११,  
 १०, ४, ३, २१, का १, ६, ३, ८,  
 भापिपयिपयन् श २ ६, ३ ११,  
 का १, ६, ३, ८  
 हप्सति ऐ ४, २६, ऐआ २, ३,  
 २, तै १, ४, १०, ३, ३, ८, ४, २,  
 १६, १, २३, १, ह्रँसन्ते वा २१,  
 १, ह्रँसन्ति शां १८, ९, २५,  
 १०, श १२, १, १, १, ह्रँस तै  
 २, ७, १, १, २, ता २०, ३, २<sup>३</sup>,  
 ह्रँसत तै २, ७, १, ४, २, ता २०,  
 ३, २, ह्रँसत् श १०, १ २, १,

ह्रँसन् तै. १, ३, २, ३, जैठ  
 १, ४, १, १, ह्रँ(ऐ)प्सन् ऐ ६, २, ४,  
 ह्रँसीत् तै १, ७, ९, ३, ह्रँसिष्म  
 जैठ १, ४, १, १, ४, ८, ४, ७  
 भाप्नु, व्ता- स ऐ ७, १९, शां  
 ५, ८, १२, २, श ४, ६, ९, १६<sup>३</sup>,  
 ६, २, २, ३, ५, ७, २, १, १७, १८,  
 २, ४, २, २, ३, ता १२, ११,  
 १<sup>३</sup>, २, ३, १, २, -सम् शा १४,  
 ४<sup>३</sup>, १७, ५, श १, १, १, १, ५, १, ५,  
 ६, ३, २, ६, ७, २, ५, ४, २, २, ८, १,  
 ३, ६, २, १, १, ४, ४, २, ९, ४, ४, १, ८,  
 ४, ५, १, ११, १, २, ७, ७, ६, ९, २०,  
 ५, ४, ३, ९, ५, ५, १, ३, ६, २, २, ३, ९,  
 २, ५, २, ३, १०, १, १, ३, ५, १, ३,  
 ४<sup>३</sup>, १, २, ७, १, ५, १, २, ३, ३, १, ४,  
 १४, ३, २, १, ९, २०, ६, १, ५-७,  
 का १, १, १, २, ३, ४, ११, २,  
 १, १, ११, तै १, ७, ९, ३, ता  
 २१, १, ५, ५, २२, ११, ४, जैठ १,  
 २, ३, ८, १, ३, १०, १, १०, ३, ६,  
 ५, ८, ७, १, १०, गो २, ५, ३, ३,  
 -सा श ४, ६, ९, २, १, -सा श  
 ७, ३, १, १, ४, १, ५, तै ३, ९, १८,  
 २, ता १, ६, ६, १०, १, २, १, ८, ५,  
 जै ४, जैठ ३, ५, ९, ३, गो २,  
 २, १०, -सानाम् ऐ ६, ३२  
 -सानि ऐआ १, ३, ८, श १०, ४,  
 ३, २०, तै ३, १, १, ८, १, -साम्  
 ऐ ५, ९<sup>३</sup>, श ९, ४, २, २, ७, गो,  
 २, ६, १०<sup>३</sup>, -से ता १२, ७, २  
 १४, १, २, १५, ९, ३, -सिन ता  
 २१, १, ५, ६, -सेषु ता ४, ४, २,  
 -प्ती श १२, ३, ३, १, ४  
 भास काम- म श १८, ७, २,  
 ८<sup>३</sup>, -मम् श १४, ७, १, २, १  
 भाप्नु ङ्ङन्द्स्- न्द ता ४, ८, ७  
 भास विभक्ति- म् ता ४, ८, ७  
 भास स्तोम- म् तां ४, ८, ७  
 भासत्त्व- म् श १०, २, ६, ७, १४,

७, २, २, १.  
 भासि- सि शां २६, १०, १३, १७,  
 श ५, २, १, ३, ९, १, १, ४, ४, ३,  
 ३, १, ९, १०, १, २, ९, ४, ३, १, ९<sup>३</sup>,  
 २०, १२, २, १, ७, -सिम् श  
 १४, ६, १, ५-७, -सी श ५, २,  
 १, १, तै ३, ८, १७, ३, -प्या ऐ  
 ८, १२, १, ४, १७, १९, -प्यै ऐ  
 ४, १७, २, ६, ५, १८, १९, ६, ८<sup>३</sup>,  
 २०<sup>३</sup>, २, १, २, ३, ऐआ १, १, ३, २,  
 १, २, ३, ३, ८, शा १, १<sup>३</sup>, ३, २,  
 १<sup>३</sup>, ३, २<sup>३</sup>, ७<sup>३</sup>, ४, १, ४<sup>३</sup>, ७, ४,  
 १०<sup>३</sup>, ८, १<sup>३</sup>, २, ३, ४, ६, १०, २<sup>३</sup>,  
 ११, ५, ७, १३, २<sup>३</sup>, १, १४, १<sup>३</sup>, २<sup>३</sup>,  
 ५, १५, २, ४, १६, ३, ४, ८-१०, ११<sup>३</sup>,  
 १७, १, २, ५<sup>३</sup>, १८, ३, १, ४, १९, ३,  
 ४<sup>३</sup>, ७<sup>३</sup>, ८<sup>३</sup>, १०, २, २, ९, २, ३, १<sup>३</sup>,  
 २, ५, १, ३, २, ६, ९, १, २, १६<sup>३</sup>, २, ७,  
 ७<sup>३</sup>, २, ८, ७, १०, २, ९, ३, ८<sup>३</sup>, ३, ०,  
 २, १, १०<sup>३</sup>, ११, शाआ १, १, २<sup>३</sup>,  
 २, ५, ६, श ४, ५, ७, ७, ९, ५,  
 २, १, १०, २, ८, १, १, ५, २, १,  
 १२, २, २, ७, १३, २, २, १, ३, १,  
 ४, ३, ६, ४, १, ५, ६, १०<sup>३</sup>, १५<sup>३</sup>,  
 २, २<sup>३</sup>, १, ३, १, ३, ४, ८-१०,  
 १५<sup>३</sup>, ३, ९, ११, ४, २, ५, ६, १, ३<sup>३</sup>,  
 ६, १, २, १, १, १६, १९, ७, १, ३ ८,  
 ९<sup>३</sup>, १, २, तै १, ३, ३, २, ४, ४, ६,  
 ४, ७, २, ८, ५, ८, २, ३, ५, ६, २,  
 २, १, २<sup>३</sup>, ६, २, ३, २, ४, ६, ७, ३,  
 ३, ४, ५, ७, १, ८, १०, ४, १७ ३,  
 १८, ६<sup>३</sup>, ९, ३, २, ३, २०, २, २, ४,  
 १२, ५ ९<sup>३</sup>, तैआ ५, ३, ३, तां  
 ४, १, ६, ११, ४, २, १३ ९, २०, १०,  
 १३, १५, १०, १, ११, १२, १६,  
 ७, २, २, ०, २, २, ११, ११ २१, ४,  
 १२, २, २, ८, ५ गो १, ४, २, ४, २,  
 १, ४<sup>३</sup>, १, ९, २, २, ४, ३, २, ९, ११,  
 १६, २, २, ४, २, १६, १, ८, ५, ३, ७,  
 १०, १, ४, ७, २, ३, १, ५

† भागविते छान्दसो दीपे । ‡ 'आपति' L मुपा चिन्त्य । KT टिप्प । § 'आप्यम्' ? कालिमुपा

भाषि-ख- -म् तै २,२,८,६.  
 भाप्तुम् ता १,७, १२, १८,६,२७  
 भाप्त्वा ऐ ३, ४५<sup>१</sup>, ४, १३<sup>१</sup>, १४,  
 २१, ६, २०, ७, १९, ८, १४, १९,  
 ऐआ २, ५, १, ६, १, श २,  
 १, १, ४, ३, २, ४, ५, ४, ५, १८-  
 २१, २३, ६, ७, ४, ११, ७, ५, ३,  
 १४, ९, २, १, १८, ३, ३, २<sup>३</sup>, ८,  
 ४, ४, १०<sup>१</sup>, ११, १२, १, ३, २२,  
 ८, ३, ३१, १३, २, ५, १, ३, १४,  
 ४, ३, ३१, का १, १, १, ३, तैआ  
 १, २, ३, ९, ता ५, ४, ५, १८, ९,  
 २<sup>१</sup>, ४, ५, जै १६२<sup>१</sup>, जैठ १, ४,  
 ३, ३, गो १, ४, १०  
 आमान- -म् वा १८, ९<sup>१</sup>, प  
 ३, १  
 आम्नोति- ते गो १, १, २६  
 श्वाप्य- -प्यम् श १४, ८, ११  
 ९, -प्वानाम् तै ३, ९, ६, १  
 ईप्सत् अद्  
 आ√पव्, आपवणि श ३, ४, २, १०,  
 आ पवति श ३, ४, २, १०,  
 आपत्त श २, ५, ३, १७, आपत्तत्  
 तैआ ४, १४, १<sup>१</sup>, आपसत् तैआ  
 ४, ३, ३, १  
 आ पति- -त्ये श ३, ४, २, १०, गो  
 २, २, ३, -ति गो २, २, ३  
 आ पत्य छा ७, ४  
 आ√पद्, आपद्यते शा १०, ३, श  
 १, ६, ४, १८, ३, ६, २, २०, ६, ६,  
 २, १०, ७, १, २, १०, आपद्यते श  
 ११ १, ६ ३०, ता १६, १, ४, सा  
 १, १, १३, आपद्यति आ १,  
 आपद्यन्ते तैआ १, ८, ६, आपद्  
 श १, ८, १, १, ५, गो १, १, १६,  
 २८, ५, १०, आपत्स्यति ऐ ४,  
 ७, आपद्यन्ते श १४, ९, १, २,  
 आपद्याते श १, ८, १, ४, आप  
 द्यत श ७, १, ३, ६, तै २, २, ७, २,  
 आपद्येत ऐ ७, ५, ८, श ३ ६, ३,

२०, सा १, १, १३, आपद्येत श  
 १, ३, ५, २६, १२, ४, २, २, ६, १,  
 ६-३६, का २, २, ३, २३,  
 आपदि<sup>१</sup> श १, ७, ३, १९, ४, १, ५, ४  
 आपादयति श ११, १, ५, ६,  
 आपीपदश् श १४, ७, ३, १४  
 आ पयो श ९, ५, ३, १  
 आ पय शाआ ३, ३, श १, ४, ३,  
 २२  
 आ पञ्च- -ञ्च सा १, ५, ३, -ञ्चम्  
 श १, १, २, १५, -ञ्चै तैआ १,  
 १२, ३  
 आप पूरि- -पू तैआ १, १०, ३  
 आ पत्रिवस् आ√त्राद्  
 भा√रथा, आ \*\*पादि तै २, ६, ६, ३  
 भा पादक- -म् ऐआ १, ३, ७  
 भा पाद तल मस्वक- -म् तैआ १०,  
 ११, २  
 भापान(←अपान)- -म् जै ९६  
 आ पान्त(√पा) मन्तु- -न्तु तैआ  
 १०, १, ९  
 भा पायिन्- -यी ऐ ७, २९  
 आपाल वैणव- -वे आ जैआ १,  
 १६७  
 भापि(√आप्)- -पये श ५, २, १,  
 २, -पि ता ६, ३, ५, -पिम् ऐ  
 ४, ७, शा २७, १०<sup>१</sup>, ता ६, ३, ५,  
 -ये गो १, १, २६  
 रआप्य- -म् ऐ ५, २, शा २२, ५  
 भा√पिप्, आपिपेय श १२, ७, ३,  
 २१, तै ३ ७, १२, ४  
 भा पपम् ( गमुल् ) श १४, ५,  
 १, १५  
 भा पीत(√पा)- -ते ऐआ ७  
 ३, ३  
 भा पीन- आ√पीद्  
 भा√प आपवर्च दै १, १४  
 भा√प्य, आपयत् श ४, १, ३, ६  
 भापूर्ण, आपूर्वमाण आ√पूद्  
 भा√पृण आपृण श ३, ४, १९

३, ७, १, ३२, ६, ५, ४, १२, ९, २,  
 ३, ३४, का १, ४, १, १५, तै २,  
 ५, ४, १, ३, १, ४, २<sup>१</sup>, तैआ ४, ३,  
 २, ५, ३, ६, आपृणस्व श ९, २,  
 ३, ३४, भापृण वा २१, २  
 भा√पृष्, भापृष्मिति ऐ. ६, १, भाप-  
 पृष्ठ ऐ ६, १, आ\*\*पृष्णक्तु तै  
 २, ७, ८, २, १५, ३, आपृष्णचाम ऐ  
 ६, १  
 भापृष्ण- तु गो १, १, २६.  
 भा√पू(→पृ), आपूर्यति तैआ १, १४,  
 १, आ पृणीताम् तै २, ४, ९, ५,  
 आपृष्णा तै २, ५, ४, १, आपूर्तिष्ठा  
 तैआ १, १४, २  
 भापूर्यते ऐ २, ११<sup>१</sup>, श १, ६, ३,  
 १७, २४, ७, २, २२, २, १, ३, १, ४,  
 ४, १८, १९, ८, ४, १, १०, का १,  
 १, ३, १, ३, ४, १०, १२, तै १, ५,  
 १०, ५, ता २५, १० १० आ \*  
 पूर्यते श १४, ४, ३, २, २, २, ३  
 आपूर्यति श ६, ७, ३, १०, ७,  
 ५, ३, २७, ९, २, ३, १७, तैआ  
 १, १४, १<sup>१</sup>, आपूरयन्ति श १०,  
 ४, २, १८, आपूरयन्ति श १०,  
 ७, २, १८, आपूरयन्तु तै ३, १०,  
 ३, १, ११, ६, १, आपूरय श ६,  
 ५, ४, १२  
 आ पूर्ण- णं ऐ ६, ११, गो २,  
 २, २१  
 भा पूर्यमाण, णा- णम् ता २५, १०,  
 ६, -णस्य श १०, ४, २, १७, -णा  
 तै ३, १०, १, १  
 भा पूर्यमाण पृक्ष- क्षम् श १४,  
 ९, १, १८, -क्षस्य श ११, १, ७,  
 ४, -क्षत् श १४, ९, १, १८,  
 -क्ष श ६, २, २, २८, १४, ९, ३,  
 १, -क्षपु ऐ ४, १, २७  
 भापिपम् भा√पिप् द  
 भापो(←अप्) देव(त्य→)त्या- त्या  
 शां १६ ७

†C का मूय ४५६। आपत्(√आप् ?) इति पाठा-उत्पत्तिः । आप(←अप्)+उत्(←√पृ)

आपो-नप्रिय- -स्व शां १२, ३  
 आपो-म्य- -य. श १४, ७, २, ६,  
 -यम् श. १३, ४, ४, ७, गो. १,  
 १, २९, ३९  
 आपो-रेवती- -र्यै शां ११, ८, २५,  
 १०  
 आपो-हि-छीय, या (← छ+छ) - -यम्  
 ऐ ३, ३६, -याभि सा १, २, ५.  
 आस-आसि- आमान- ✓आप् द्र  
 आसोर्याम (← असोर्याम) - -स्व शां  
 ३०, ११  
 आप्य (← अप्) - -प्या श १, २, ३,  
 १, ४, ३, १, १, का २, २, १, १५,  
 १८, जै ९९, ११७, १४१, १८८,  
 -प्यान् गो २, २, १५, -प्यैभ्य  
 श १, २, २, १८, का २, २,  
 १, १५, -प्येषु श १, २, ३, ४,  
 का २, २, १, १८  
 र्भाष्य- ✓आप् द्र  
 रभाष्य- भाषि द्र.  
 र्भाष्य (← अप्) † - प्या श १३,  
 ४, २, १६, तै ३, २, ८, ११,  
 -प्यान् शां २२, ९, -प्यानाम्  
 तै ३, २, ८, ११, -प्येषु तै ३, २,  
 ८, ११  
 आप्य ख- मू तै ३, २, ८, ११  
 आप्यान, आप्यायन, आ/प्यै द्र  
 आ/प्याय, ✓प्यै, आप्यायते श १५,  
 १, २०, ६, ३, १७, ४, ९, २०, २, ३,  
 ४, २०, ६, १, ३, ३, ४, ३, १८, ९, १,  
 ५, ८, १०, ११ ७, ३, १, ४५,  
 १२, ८, २, २, १४, ८, २, २,  
 का १, ४, १, १५, तैआ १,  
 ९, ६, आप्यायते श ३, ९, १, ७,  
 १३, १५, १७, १९, १२, ८, २, ३,  
 १४, ८, २, २ पक्ष, ६, गो २, २, ७  
 आ प्यायते श १२, ८, २, २, २,  
 ९, १, १७, आप्यायते श २, १, १,  
 ५, का १, ४, ३, ४, गो २, ३, ९,  
 आप्यायताम् ऐ. १, २६, श ३,

४, ३, १८; ८, २, ९, १४, ३, १, ४,  
 ६, ८, का १, ४, १, १५; तै ३, ७, ४,  
 १६, ५, २, ६, १३, १, गो १, २, ७,  
 २, २, ४, आ...प्यायताम् ऐ  
 १, २६, गो २, २, ४, आप्यायताम्  
 तै ३, ३, ९, ४, आप्यायस्व ऐ १,  
 १७, ७, ३३, शांआ ४, ८, श  
 ७, ३, १, ४६, १४, ९, १, १९, तै  
 ३, ५, १२, १, ७, १३, ४, तैआ ३,  
 १७, १, ४, ११, ४, ६, ६, २, १०,  
 ३६, १, ३, ७, ता १, ५, ८, जै  
 ८४, गो २, ३, ६, आ...प्यायस्व  
 ऐ १, २६, श १, ८, २, ४, ३, ४, ३,  
 १८, १४, ३, १, २, ३, गो २, २, ४,  
 आप्यायस्वम् श १, ७, १, ६,  
 तै ३, २, १, ४, आप्यायत श १,  
 ६, ४, ९, १२, ८, २, १, २, जै २१२,  
 जैउ १, २, १, १०, गो २, २, ४,  
 आप्यायन्त तै ३, २, १, ५, आप्या-  
 येत श १, ६, ४, ९, १२, ८, २, २,  
 आप्या(द?)पिछा शाआ ४, ८,  
 आ प्यासिपीमदि श १, ८, २,  
 ४, १४, ३, १, २३, तैआ ४,  
 ११, ४  
 आप्याययति ऐ ७, ३३, शा ३,  
 ५ १०, १, श १, १, २ २०, ५,  
 ३, २५, ३, २, ७, ६, ८, १२, १४,  
 २९, ८, ३, १६, १८, ९, ३, १०, ४,  
 ३, ५, १४, ४, ४, ४, ७, ८, ९, ५, ८,  
 ६-९, १, ७, १८, ५, ५, ५, १२, ७,  
 २, १, ४५-४७, का १, ६, १, २  
 २, १, २ १५, तै ३, २, १, ५, ३, ९,  
 ४, तैआ ५, ९, ९, जै ८४, ११३,  
 गो १, १, ३९, २, ९, आप्याय  
 यन्ति ऐ १, २६, ३, ३२, शा  
 ११, ८, २७, ६, शाआ ४, ८, श  
 १, ८, २, २ ३, ४, ३, ११, १४,  
 १७, १८, १९, ८, १, २, ३, ४, ७,  
 १८, ९, २१, २२, आप्याययन्ति  
 श ३, ४, ३, १३, ८, १, ३, तै ३,

१, ३, १, तैआ ५, ९, ९, तां ४,  
 ९, १७, गो २, २, ४, ३, ६, १३,  
 १४, १५, ४, १, २, ३, ६, १५-१७,  
 ५, ३, आप्याययाम श ३, २, ७,  
 ६, १४, आप्याययामके श २,  
 ५, १, ३, का १, ४, ३, ३, आप्या-  
 यय ऐ १, २६, श १, ५, १, २०,  
 ७, ३, ६, २, ३, ४, २०, ३, ४, ३, १८,  
 तै ३, ७, ११, ५, तैआ ४, १, ६,  
 ४२, ५, गो २, २, ४, आप्याययत्  
 श १, ७, ३, ७, आप्याययन्त जै ८४,  
 आप्याययन् श १, ५, ३, २०, ४,  
 ६, ७, १७, जै ६३, गो १, १, २८,  
 आप्याययत श ३, ९, १, ४, ७, ८,  
 १०, ११, १३, १५, १७, १९,  
 आप्याययेत श ३, २, २, १०,  
 २९, गो १, २, २०, आप्याययेयु  
 श ३, ४, ३, १२, आप्याययेयु  
 श ३, ४, ३, १४, आप्याययेय  
 श ३, ९, १, ३, आप्याययेम श  
 १, ५, ३, २४  
 आप्यायत जै २१०  
 आ पीन, ना- न ऐ १, १७, -नया  
 श ४, ६, ९, २१, -नाम् शां  
 ११, ८, २७, ६, -ने गो २, ३, ९,  
 -नेन जै ११३, जैउ १, २, १,  
 १२, १३  
 आपीन वती- ती ए १, १७  
 आ प्यान व (त्→ती)- तीभ्याम्  
 श ७, ३, १, १०, ४, ५, २ १  
 आप्यायन- नम् ऐ ७, ३४, श  
 १, ६, ४, ११, १०, ३, ४, ३, १०, १८  
 -नेम श ३, ४, ३, १३  
 आप्यायमान, ना- न श ७, २,  
 ३, ४६, तै ३, १, १, २, -ना तै  
 ३, ७, ७, १३, १०, १, १, -ना  
 तैआ ६, १०, २  
 आप्याययन्- यन् श ४, ६, ९,  
 ७, २१, -यन्ती तै ३, ७, ४, ११  
 आप्याययन्ती तै ३, १, १, १२

† 'आप्य Biv स्वरधिन्य । † 'आप्यायति' मुपा चिन्त्य ।

आ-प्यायित- -त. गो २,२,४.  
 आ प्याययमान- -न दश १२,६,  
 १,२०  
 आ प्र-दिव- -म् दश ३,४,२,४.  
 आ प्र पद- -म् जै १२५  
 आ प्र<sup>१</sup>यम्, आ<sup>२</sup>प्रयच्छ<sup>३</sup>, आ<sup>४</sup>...  
 (प्रयच्छ) दश. ३,५,३,२२  
 आ<sup>५</sup>प्रा, आ<sup>६</sup> अमात् तै २,६,१०,  
 ६, आ<sup>७</sup>प्रा ऐआ ३,०,३, दशा  
 ८, ४, दश ४,३, ४,१०, ७,५,  
 २,२७, तै २,८, ७,४, तैआ १,  
 ७, ६, २ १३, १, आ<sup>८</sup> अमा  
 ऐ ३,२२,४, २९, दश ३, ७, १,  
 १४,६,७,३,१०, तै ३,६,१३, १  
 आ पप्रियुम्- वान् दश ९,२,३,१७  
 आ प्रावृप- म् दश ७,५,२,३  
 आप्रितु- -म् तै २,२,८,६  
 १ आशियनियमऽ- -म गो १,१,३९  
 आ<sup>९</sup>प्री,आ<sup>१०</sup>प्रीणति ऐ २, ४, दश  
 १०,३ , दश ६,२,१,२८,२९,३०,  
 ३४, दश १६,५,२३, आ<sup>११</sup>प्रीणीम  
 दश १३,२,२,१४, आ<sup>१२</sup>प्रीणीहि दश  
 ६,२,१,३१, आ<sup>१३</sup>प्रीणात् दश ६, २,  
 १,३३, ११,८,३,५<sup>१</sup>, दश १७,८,  
 २, १६, ५,२३, आ<sup>१४</sup>प्रीणीयात् ऐ  
 २, ४, दश १३,२,२,१४<sup>२</sup>  
 आ<sup>१५</sup>प्री(आ<sup>१६</sup>प्री, वा<sup>१७</sup>आप)- प्रिय  
 ऐ २, ४, ४, २६, दश १०,  
 ३, १८, १०, दश ६, ०, १, ०८,  
 ३१, ०, ५, ३१, ११, ८, ३, ५,  
 १०,८,२,१९, -प्रिय तै ३, ७,  
 १०,२,९,४,८, दश १७, ८, २  
 १६, ५, २८, २३<sup>३</sup>, -प्रिया दश  
 १८, १२, -प्री दश १३, २, ०,  
 १४, -प्रीणाम् तै २, २, ८, ६  
 -प्रीभि ऐ २, ४ दश १०, ३<sup>४</sup>,

दश. ३, ८, १,२; ११, ८, ३,५<sup>५</sup>,  
 १२,८,२,१४, तै २,२,८,६  
 आ<sup>१६</sup>प्री-सूच- -म् दश २५,१०.  
 आ<sup>१७</sup>प्रीत- -त दश १८, १२, -तम्  
 ऐ २ ११<sup>६</sup>, दश १८, १०, -तान्  
 दश ६,२,१,६, -ताय ऐ ७, १६,  
 -ते ऐ २, ११  
 आ<sup>१८</sup>प्रीत-पृ(√रपा)- -पाय दश  
 १२,६,१,०.  
 आ<sup>१९</sup>प्रीत-पा- -पा दश १२, ६,  
 १,०  
 आ<sup>२०</sup>प्री, आ<sup>२१</sup>प्रीवे ष १,६  
 आ<sup>२२</sup>प्री,√प्री, आ<sup>२३</sup>प्रीवन्ते ऐ ६,३३,  
 आ<sup>२४</sup>प्रीवन्ते तैआ १,२७,१  
 आ<sup>२५</sup>प्रीवयन्ति ष ४,४  
 आ<sup>२६</sup>प्रीव दश १४,९,४,१२  
 आ<sup>२७</sup>प्रीरस(←अप्रीरस्)- -म् जैआ  
 १,१५१, आ १,१५१, ३६१  
 आ<sup>२८</sup>प्रीर, आ<sup>२९</sup>प्रीरणात् ङि दश ५,१,५,  
 १९  
 आ<sup>३०</sup>प्रीरन्, आ<sup>३१</sup>प्रीरति दश ७, ४, ३,  
 ०८, आ<sup>३२</sup>प्रीरन् दश ७, ० १,१५  
 आ<sup>३३</sup>प्रीर,दा- दम् दश ११,८,४,३,  
 -दा दश १४,६,१,२  
 आ<sup>३४</sup>प्रीर दश २,६,०,१७, ५,३,०,६  
 आ<sup>३५</sup>प्रीर आ<sup>३६</sup>प्रीर  
 आ<sup>३७</sup>प्रीर(←अप्रीर)- म् दश ५,२  
 आ<sup>३८</sup>प्रीर,आ<sup>३९</sup>प्रीरन् का २,२,३,१७  
 आ<sup>४०</sup>प्रीर- धम् तै २ ४,७,३  
 आ<sup>४१</sup>प्रीर- म् दश २,३,३,१  
 आ<sup>४२</sup>प्रीर, आ<sup>४३</sup>प्रीरि सा १, ४,६, २  
 २,१  
 आ<sup>४४</sup>प्रीर आ<sup>४५</sup>प्रीर दश २ १,२,१६  
 आ<sup>४६</sup>प्रीर- म् का १,१,२, १०  
 आ<sup>४७</sup>प्रीर(ङ→)दा- याम दश २,१,२,  
 १६

आ<sup>४८</sup>प्रीर, आ<sup>४९</sup>प्रीरि ऐ ३, २९, दश  
 १,५,३,४, २,३,१,२०, ३, ६,२,  
 २६,९,४,९, ४,३,३,१०, १३,७,  
 २,७,८,१,६,७, १४, २, २,६,७,  
 का १,३,१,१२, जै २, ३, ३,  
 ४, ५, आ<sup>५०</sup>प्रीरि ऐ ४, १९,  
 आ<sup>५१</sup>प्रीरि दश १,६,३, २०,२१,  
 आ<sup>५२</sup>प्रीरि दश ४, १,३, १२,  
 आ<sup>५३</sup>प्रीरि दश १, ६, १,८,  
 आ<sup>५४</sup>प्रीरि दश १४, ४, १, १९,  
 आ<sup>५५</sup>प्रीरि तै २, ४, ७,७, जै १,  
 ६,२,८,२,४, ३,१०, आ<sup>५६</sup>प्रीरि  
 दश ३,३,३, १३<sup>७</sup>, ४, १,३,१०,  
 तै ३,३,७,९,७,१३,२, आ<sup>५७</sup>प्रीरि  
 दश ३,६,२, १७, जै ४७, आ<sup>५८</sup>प्रीरि  
 भजत दश १,६,१,१, का २, २,  
 ३,४, आ<sup>५९</sup>प्रीरि ऐ ३, २०, आ<sup>६०</sup>प्रीरि  
 जाम दश २, ४, ३,८, आ<sup>६१</sup>प्रीरि  
 जाम दश १,६ १,८, का १,३,०,  
 ८, आ<sup>६२</sup>प्रीरि ऐ ३, २०, ६,१२,  
 आ<sup>६३</sup>प्रीरि दश ३,६,२,२४  
 आ<sup>६४</sup>प्रीरि तै २, ५, ६,५, आ<sup>६५</sup>प्रीरि  
 भाजय तै २,४,४,८  
 आ<sup>६६</sup>प्रीरि,का- -क्त दश १,६,१,८,  
 -क्तम् दश १, ५, २, ४,६, १,८,  
 ३,६,२, २६ -क्ता दश १३, ८,  
 १,६,१४, -क्ताम् दश ९, १, आ  
 ११  
 आ<sup>६७</sup>प्रीरि- क्तिम् दश ९,१  
 आ<sup>६८</sup>प्रीरि(त्→)न्ती- न्ती दश ९,२,  
 ३,८  
 आ<sup>६९</sup>प्रीरि, आ<sup>७०</sup>प्रीरि आ<sup>७१</sup>प्रीरि दश  
 आ<sup>७२</sup>प्रीरि, आ<sup>७३</sup>प्रीरि ऐ १, ०१, दश ६,  
 ७,३,३, ८, ७,३, १३, आ<sup>७४</sup>प्रीरि  
 तैआ ३,१६,१, आ<sup>७५</sup>प्रीरि तै २,  
 ७,१७ ३, आ<sup>७६</sup>प्रीरि दश ६,२,१,६

† = य ५,१९, द्वैस्वयौत् आ<sup>७७</sup> इति पृथग्व साधु । = ज ७,२७,२, तु 'आपृयच्छ' इति पाठोदिक-  
 पदमेव साधीय स्यात् । † † 'आपृक्कि' भा । 'आप्री-त्वं' इत्यस्थेव छा दसो इत्स् इत्यस्मान् भाति ।  
 † 'आप्रीगम' इत्यपि पाठो भवति । 'आप्रीम्' इति 'निगम'इति च द्वे पद स्याताम् । † = ऋ ४,४०,४, य ९,१८,  
 सा ( ऋ ) अर्वाथक्थिदिदि रूपमाहु । अन्य सा (श) द न न कर्मणि । अत्र वैधिल्यदार्शित्यप्यनयोर्गो द्वैस्वयौत्  
 च तादशो योग इत्यातिशामहे । अन्वा<sup>७८</sup>पृक् द

आ-भात्- -भात् तै ३, १०, १, १  
 आ-भार- भा/भृ द.  
 आभिजित(←अभिजित्)- -म् गो  
 १, ४, १३  
 आभिप्रतारिण(←अभिप्रतारिन्)-  
 -णस्य ऐ ३, ४८, -णा तां २,  
 १, ४  
 आभिप्रायक(←अभिप्रायक)- -म् सा  
 ३, १, ७  
 आभिप्लविक(←अभिप्लव)- -क शां  
 २६, २, -कात् ऐआ ५, ३, २  
 आभीक(←अभीक)- -कम् तां १५,  
 १, ८, ९, आ जैआ १, ४६७,  
 -क्रे आ १, ४४, १  
 आभीशव(←अभीशु)- -चम् ता  
 १२, ९, १५, १५, ३, २७, आ जैआ  
 १, २०९, -वस्य तां १५, ३, २७,  
 -वे आ जैआ १, ४११, ५१२  
 आ/श्मू, आभवति ऐआ २, ३, ७,  
 आभवती३ ऐआ २, ३, ७, आभ  
 वन्ति जैउ २, २, ४, आबभूव  
 श ५, २, २, ७, आबभूव तै २,  
 ८, ९, ६, तैआ ३, १४, २, ४, तां  
 १२, १३, ३२, जै ७७, गो १, २,  
 ९, आबभूवु तै ३, ८, ३, ४,  
 आभविष्यन्ति ऐ १, २४, आभू  
 वत् तैआ ४, ४२, ३, ता ११, ४,  
 २, १५, १०, १, दै १, १४, जै  
 ८५ गो २, ४, १, आ भवन्तु  
 तै ३, ८, १७, ३, आ भव गो  
 २, ३, ६, आभवत् दै २, ७  
 आभवेत् श १४, ६, ९, ३४,  
 आभूयामस् जैउ ३, ५, १, ३, ११,  
 ३, ५, ८, ३, १२  
 आ भवत्- वृ तै ३, १०, १, २  
 आ भू- सु तै २, ८, ९, ४, -भुव  
 शा १२, ९, -भृ तै ३, ८, १७,  
 ३ १०, १, ३  
 आ मूति- नि ऐ ७ १३, श

१४, ५, ५, २२, ७, ३, २८, जैउ. १,  
 १५, १, ३, ५, २, २, ४, ३, ५, १,  
 ३, ११, २, ५, ६, ८, ३, १२, -तै  
 श १४, ५, ५, २२, ७, ३, २८, -स्य  
 ३, १, ४, ५, ८, १७, ३  
 आ/२भू, आ \* मृषां शां २६,  
 १५, श ४, १, ३, १८  
 आ भूपत्(√मूप)- -न्तः तै २, ५,  
 ८, १२  
 आ/भृ(←ह), आभ्रन्ते श ८, ६,  
 ३, १८, आभ्रमि तै १, २, १, २,  
 ३, आभ्र ऐ. ४, १०, ऐआ ५,  
 २, २, ४, शांआ २, ९, १२, २, २४,  
 ५, ६, श ६, ३, १, ३८, २, ९, तै.  
 २, ४, १, १, २, ४, ७, ६, ५, ५, ४,  
 १, ६, ९, १, ३, ११, ४, २, तैआ  
 २, ५, २, तां ४, ७, २, ८, १४, ६,  
 २, ४, म २, ४, १२, जै १९९,  
 आ \*भ्र शां २१, ३, तै २, ५,  
 ४, १, ३, ५, ७, ४, आ \* भरतम्  
 तै ३, ६, ११, १, आभ्रष्वम्  
 शाआ ३, २, आभ्रत् तै २, ६,  
 १२, २, आभ्रत् तै ३, ६, १३, १,  
 आभ्रत् तै २, ४, ६, ७, ६, ११, १,  
 आभ्रिवात् श १, ५ १, २०, आभा  
 र्हीम् तै २, ६, १०, ४  
 आ भ्र- रे आ १, ४३७  
 आ भ्रत्- न्त तै १, २, १, २, ३  
 आभ्र(तञ्ज)द्वलव(←तञ्जसु)-  
 म् -वे आ जैआ १, १२७  
 आ भार- मू तै ३, १२, २, ९ ४, ७  
 आ भृत्- त तै ३, ७, ४, १, -तम्  
 शाआ ३, २, श १४, ३, १, ३१,  
 तै २, ७, १७, १  
 आ भोग- वा तैआ १, ८, ५  
 आ-भ्रातृष्य- मू जैआ २, १६, ५,  
 आम जै ९५, १००, १६९, १९३  
 आसुमा- म म २, ६, १२, -म श  
 १४ ३, ३, १०, तैआ १ ११ १,

तां १, २, ८, -मम् श १४, ९, ३,  
 १०, -मा का १, २, ४, ११,  
 -मायाम् श २, २, ४, १५  
 आम-गर्भे- -स्य सा ३, ६, १३  
 आम-पाय- -म् श १२, १, ३, २३,  
 गो १, ४, १३, -त्रेऽु श १४, ९,  
 ४, ११.  
 आमाद्(म/अद्)- -द् श १, २,  
 १, ४, का २, १, ४, ३, -दम् श  
 १, २, १, ४, का २, १, ४, ३, तै  
 ३, २, ७, १  
 आमाघ- -म् तां १६, ६, ११  
 आ/मन्त्र, आमन्त्रयते शां १७, ७,  
 श ५, २, १, १०, आमन्त्रयते श  
 ५, २, १, १०, ४, ४, ९, १०-१३,  
 ९, १, २ १६, १३, १, २, ४, ४, ३, २,  
 आमन्त्रयति गो १, ३, ९, आम-  
 न्त्रयते तां १३, ३, २४, आमन्त्र-  
 याक्रेक शाआ ६, १९, श ११,  
 ८, ४, १, १४, ५, १, १५, आमन्त्र  
 यामास ऐ ७, १४, १७, गो १, ३,  
 १०, १८, ३, ६, आमन्त्रय श ११,  
 ८, ४, ५, आमन्त्रयत तै २, ३, ११,  
 १, २, ३-१, तां १३, ३, २४,  
 आमन्त्रयन्त ऐ १, २४  
 आ मन्त्रण- म् श ६, ६, २, ५  
 आ-मन्त्रणीव- -य ता १८, ९, २, १,  
 -यात् श ११, ८, ४, ५  
 आ मन्त्रित- त श ७, २, १, ११,  
 ९, १, १, १७, १२, ६, १, ८, १४, ४,  
 २, १  
 आ मन्य श ११, ८, ४, ५, १२, ६,  
 १, ३८  
 आ मन्त्रमाण- ण श १, ४, १,  
 १०, १८  
 आमयत्(√अम्)- त गो १, २, १९  
 आमयत्व- मू जैउ २, ४, २, १०  
 आम याविन्- विन तां ७, ६,  
 १२, -विनम् ता १६ ३, ५, १३,

† = ७ ७, ९२, २ = य ७, ७, म द तु √भूषयतेराहत् । 'अभृत्' इति उ पाठश्चिन्व । ‡ 'अभ्रातृष्य'  
 इति पाठान्तरेण शब्द भाति । § 'आमपाय' इति मुपा स्वरश्चिन्व । ¶ 'अनामयव' इति मुपा ।

१, १८, ५, ११, -विने तां ६, १०,  
४, ७, १, ११, ८, १, ८; तैआ १,  
२६, ५, तां १६, १२, २, २, ४, १८,  
५, ११, सा २, २, २.  
भामयाव्य(विन्+प्यम्)- च्वात्  
सा २, २, २.  
आ/मही(←/मह्), भामहीयते जै  
१८, आ ..महीयते जै १८,  
आ ..महीयन्ते जै १८, आ ..  
महीयस्व वा ६, ४, १, ८, ७, ३,  
१, ९; भामहीयत जै १८, भाम-  
हीयन्त जै १८  
आ महीयमान- म् जै १८  
भामहीयव(←अमहीयु)- वम् तां  
७, ५, १, ४, ११, ११, ७, १८, ९,  
५, जै १८, आ १, २२, २, ४, १,  
४, ७, चस्य जै १८<sup>१</sup>  
भामहीयव स्व- म् जै १८<sup>१</sup>  
भामहीयव प्रतिपद्- द् जै  
१०८  
भामाद्, घ आम द्र  
भामावास्त्यु(←अमा वास्य)- स्य  
गो १, ३, २, २, -स्यम् शा  
१, १, ७, १, १४, वा १, ६, ७,  
६, ४, १२, ८, ३, ४, २, ४,  
४, १५, १२, ३, ५, ६, का  
१, ३, ४, ९, तै ३, ७, ४,  
४, जै १००, -स्यस्य वा १, ६,  
२, ६, ४, ९, -स्ये शा ७, १४,  
ता २५, १०, ६, -स्ये ए १, १,  
वा ७, ४, वा १, ६, २, २, ६, ७, २,  
३, ७, ११, १, ३, १, ३, ५, ६, ७, १, २,  
४, १०, ५, ४, का १, ३, ४, ८,  
गो १, ३, २, १  
भामावास्त्यु विध- घेन वा ११, १,  
५, ४  
आ शिक्षा(विमिष्)- क्षा वा ७, २, ५,  
१८, तै १, ६, २, ४, ५, ४, ७, १०,  
१, तैआ २८, १, जै २०५, गो

२, १, २२, -शाम् वा १, ८, १,  
७, १, ३, ३, ३, ३; ७, २, ४, १९,  
-शयि तै १, ७, १०, ६  
भामिक्षा-वत्- यताम् तै २, ७,  
१६, ४  
भामिन्(←भ-मिन्)- त्रौ वा १३,  
१, ६, १, तै २, २, ७, १, ३, ८,  
९, २  
आ/मिद्, आ ..मेहन्ति तैआ ३,  
११, ६  
आ/मी(→/मि), आ ..भमिनत्,  
ए ७, ९, भामिमीयात् तै ३, ६,  
१३, १.  
आ मीवत्(√मीव्)- त् वा १३, ८,  
१, ७  
आमुप्यायण(←अमुप्य)- ण वा २,  
३, ४, ११, १४, ७, २, १, ११, वा १,  
४, १, ९, १२, तै १, ७, ६, ७, -णम्  
ता ६, ६, २, २, तैआ ७, ३, ३,  
५, ३, ८, -णस्य तैआ ५, १०, ६,  
-णाय तै २, ७, ७, ७<sup>१</sup>  
आ-मो(→)ना(√मुद्) वा ७, ३, २,  
१३  
आ मोष्(√मुष्)- म् वा १२, ५,  
२, ८  
आ झ्रात्(√झ्रा)- तम् वा ८, ७  
आ झ्राय- य तैआ १, ७, ५  
आम्वाप्य(←अम्वाष्)- ष्य ए  
८, २, १, -प्यम् ए ८, ७, १  
आम्न- म् वा १७, ७, १, ४१  
आय्(आ/अय् ←/इ), आयति तैआ  
६, १, २, आयामहे ऐष्ठ, ७, आयि  
तैआ २, ४, ११ आयन्ति, आयन्  
ए अद्र  
आ/यव्, आयव्यते तै २, ६, १७,  
२, ३, ६, १५, १, आयव्यस  
तैआ ३, २, १, आयजताम वा  
१, ७, ३, १४, तै ३, १, ७, ६, ६,  
११ ४, १२, २, आयनरव वा

८, २, १, ७, तैआ १०, १, १६;  
आयव्य वा १, ५, २, १०  
आयमिन्- जी तै ३, ५, ९, १, ६,  
१३, १, १४, ३  
आ-यमिष्ट- ष्ट तै ३, ५, ७, ५, ६,  
११, ४  
आ-यतीयस्- यान् तै ३, ५, ९, १,  
६, १३, १, १४, ३  
आयत्(√इ)- यत् तै ३, १०, १, १,  
-यत् ए १, १३, शांशा १, ४,  
वा ६, ४, ४, १६, तै २, २, १, ३, तैवा  
५, ११, ३, -यत् ष्टव प २, २,  
-यताम् वा ६, ४, ४, १३, -यति  
वा ७, १, ३, ९, -यते तै ३, ७, २, ७,  
-यसु १ वा ३, ३, २, ६, ६, ३, ११,  
जै १८५, -यन्त जै २४, ३, ७,  
-यन्तम् ए २, ७, ०, वा ३, ९, ३,  
७, ६, ४, ४, १६, १७, ७, १, २३, तै  
२, ३, १, ३, ९, ७, ८, ४, ७, ३,  
-यन्ती जै ४४, १८८  
आ यती- ती तै २, ४, ६, १०,  
-ती ए २, २०, शा १२, १,  
-तीनाम् ए २, ३६, -तीम म  
२, २, १, ७, -त्ये जै १५१  
आ(आडञ्)वन- नम् वा ३, ४, २,  
१२, आ १, -नाय वा १७, ९,  
३, ४, तै ३८, १, ७, १ -ने तै ३,  
७, १, ७  
आयन वक्( मत्तुप्)- त् तैआ  
२, ६, ७  
आ/वत्, आ याम्ते वा १३, २,  
३, आ यतम् तै ३, ६, १०, ४  
आयातयति ए २, ३४, वा ११,  
५, २, १०  
आ यत- नम् ए १, २, ०, ७, ३५,  
३१, ३, २, ७, ७, ७, तैआ २, ४,  
२, ५, ३, ५, वा १२, ५, १७, ४,  
१८, ८, २२, ६, २५, १२, २, ७, १,  
शांसा ३, ३, ५, ९, १, वा २, ७,

† 'ता' इति मुपा । ‡ अज मुपा अउद्र । § 'आमिक्षाम्' इति मुपा स्वरधित्व । § 'म्' इति  
PW MW मुपा । ¶ = अ ६, ११८, २, अधिरञ्जु (गद्र). [ आ । अयत्(√इ) इति पाठ ।



१, १२, ६, २, १, १४, १०, ५, २,  
 २१, १२, ५, १, १७, १३, ४, ३,  
 १७, ६, २, २, १४, ३, १, २१, २२,  
 २, ४, ६, ८, १०, १२, १३, ६, ९,  
 ११-१८, १०, २, ३, ५, ६, ८, ९,  
 ११, १२, १४, १५, १७, १८, ९,  
 २, ५, १, ४, का १, ४, ३, १०,  
 तै १, ६, १, ३, ७, १, ९, २, ३, २, ६,  
 ३, १, २, ३, ३, ७, ७, ९, २, १, २, ३,  
 ११, ७, २, ३, तैआ १, २, २, १, २,  
 ३, ४, ५, ६, ७, १०, ११, २,  
 तां २, ८, २, ४, ४, १०, ८, १३,  
 ७, ३, ११, १८, १०, १, १, ४, ७,  
 १०, १३, १६, १९, जै २८,  
 १०, १, १३, १८, ४, जैठ ४, १०,  
 ४, ८, ११, ४, ३, गो १, १, २, ४, २,  
 २, ४, ५, ४, २, २, १, ७, ४, ६, -नात्  
 ऐ २, २, २, ५, ४, ५, ६, ८, १२,  
 १३, १६-२१, ७, ५, शा १२,  
 ५, २२, ७, शा १, ६, १, ६, १३,  
 ८, १, ३, १३, १, ३, ६, तै १, २,  
 १, ७, ३, ८, ८, २, तां ४, ८, १३,  
 जै ४, ६, -नामि शा ४, ४, ५, ३,  
 ६, २, १, १, ६, १२, ८, ३, २, ०, १४,  
 ६, ९, २, ८, -नाय शाआ ९, ८,  
 -ने शा ५, ४, ८, ४, ५, १८,  
 ३, १०, शा १, ६, १, ६, ४,  
 ५, २, १३, ७, १, ४, २, ३, ५, २,  
 ९, ३, ४, १३, १२, २, ४, २-७  
 ८, २, २२ २४, १३ १, ३, ७, ४,  
 २, १५, ४, ६-१०, तै १, ६, १,  
 ३, ७, १, ९, २, २, २, ६, ३, ३, ७,  
 ७, ७, ४, ३, ४, ५, तां ४, ४, १०,  
 ७, ४, १, ४, ९, २, १, २, १३, १०  
 १६, २१, ९, १०, जै २८, १८४  
 गो १, ३, १३, ५, ४, २, १, २२,  
 ४, १५, १६, १७, ५, ७, ६, १६, -नेन  
 ऐ ५, १, ४, ७, १२, १६, १८, २०,  
 शा ८, १, ९, ८, २, २, १, २, ३,  
 २६, ९, शा ८, ५, ३ ८ ता ७

९, १५, -नेम्य जैठ २, ४, ३, ८  
 भायतन-वत् - उन्मम् ऐ, ३, २, २,  
 तै ३, ९, २१, २, -वान् ऐ ३,  
 २२, तै २, ३, १, २, ३, ९, २, १, ३,  
 ११, ७, २, ३, तैआ १, २, २, १, २,  
 ३, ४, ५, ६, ७, तां ७, ९, १५,  
 १०, १, २, ५, ८, ११, १४, १७, २०,  
 १३, १०, १६  
 भा यत्त-त्त ऐआ ३, १, २, शाआ  
 ७, ४, -त्तम् शां ७, ६, -त्ता  
 शां ६, ११  
 भायत्त मूल- म् तां २०, १६, १  
 भायन- आ यत् द्र  
 आ/यम्(->च्छ), आयच्छति ण ५, ४,  
 ३, १, ३, तै ३, ३, ६, ५, आ यमसे  
 ष ५, ४, ३, १, ४, आयमत् तैआ ६,  
 ५, १, आ यमत् ७, ३, २, ८,  
 ता १४, ६, १, आयच्छस्व श २,  
 ४, १, ८, ९, का १, ४, २, ४,  
 आयच्छ तां १, ७, ८, आयासि  
 ऐ २, ४०  
 आ यत्, ता- त ड्डव ष २, २,  
 -त्तम् ऐ ५, ५, शां २२, ८, शा  
 १४, ७, १, १५, तां १२, १०, १,  
 -त्तवा श १, ७, ३, ३, -त्ता गो १, ३,  
 २, १-त्ता गो २, २, १५, -त्ता गो  
 २, २, १५, -त्तायाम् तै २, ७, ७, १  
 भा यति- तये गो २, २, ३, -ति  
 गो २, २, ३  
 आ यम्य सा १, ६, ७  
 आयसु(->अयस्)- सा श १३,  
 २, २, १६, १९  
 भायसुी- सी ऐआ २, ५, १,  
 -सीम् सा २, ५, ३, -स्व श  
 १३, ३, ४, ५  
 भाय सू यात्- यान् तैआ १, १०, ४  
 भायस्पूण(->अयस्पूण)- ण १ श  
 १३, ९, २, १९, -णाय श १४, ९,  
 ३, १८  
 आ/या, आयाति शां १४ २, ३, ३

१४, ७, १, ४, ३, तैआ २, ५, १,  
 गो १, ३, ६, भायसौ जै १७६,  
 आयु म २, ६, ३, आयात् ऐ  
 ४, २९, तै २, ६, ८, २, ८, ७, ७,  
 ३, १, १, ९, तैआ ३, १, ७, ६, ५,  
 १, १०, २६, १, आ यात् ऐ  
 ५, ५, २१, ६, १८, शां २२, ९,  
 २५, ७, २६, १६, तै २, ८, ६, १,  
 गो २, ५, १५, आयात् तै २, ८,  
 २, १, आ यात् तै २, ८, २,  
 १, आयाहि ऐ ४, २९, ५, १,  
 १७, ७, ६, ८, ऐआ १, १, ४,  
 ५, २, २, ३, ३, १, शा १, ४, १७,  
 १, २६, १०, शा १, ४, १, ७, ८, २, २,  
 ३, ३, ६, ४, ४, ९, तै २, ४, ३,  
 ११९, ७, ७, ३, ५, २, १, ६, ३,  
 २, तैआ १, ३, १, तां ४, ६,  
 १०, ११, २, ३, सा २, ६, ९, १०,  
 ३, १, ६, ४, ३, ७, २, गो १, १, २९,  
 २, ३, १४, ६, २, आ याहि  
 शा २५, २, ८, २६, ८, शा ६,  
 ४, ३, ९, तै २, ४, ३, ६, ११, ६,  
 १६, २, ७, १३, १, ४, तैआ १,  
 १२, २, गो २, ३, १४, आयात्  
 ऐ ५, १२, ऐआ १, १, ४, तै २,  
 ८, ७, ७, गो २, ३, १३, आ  
 यात्म् ऐआ २, ३, ८, तै २, ४, २,  
 ७, ८, ४, ७, ३, ६, ८, १, गो २, ४,  
 १७, आयाति ऐ ३, २८, श ४,  
 ३, २, ८, ९ आयात् ता १४,  
 ३ १३  
 भा याव- न्तम् ष १, ३  
 भा यासु(यस्)- म ष ५ ३,  
 -साय तैआ ३ २०, १  
 भायासुी(->अयास्य)- स्त्वं तै ३  
 ९, ११, ४  
 आयास्य- ह्यम ता १४, ३, २, १,  
 आ १, ५०७, ५११, जैआ १,  
 ५११, -स्वानि ता १४, ३, २, २,  
 १६ १२, ४ ५ -स्वाभ्याम् तां

१ 'आयस्पूण' इति अत्र मुपा स्वरद्वित्यन्व १४ स्वरद्वितमुपा च । २ 'आपति' इति १ मुपाठ । ३ 'याहि' मैत्र मुपा

११,८,१०, ११, १२, -स्ये तां  
 ११, ८, १, १०, आ १, ५०९  
 भा०यु, आ०युते वा ११, ५, २, ८, १३,  
 २, ७, ६, तां १६, ३, २, भा०युवृते  
 वा ८, ४, २, ११, आ "युवते तै  
 २, ७, १६, २, भा०युवत नां १६,  
 २, २

भा युत- तम् ऐ. १, ३  
 भा युवान्, ना- ना इश्व वा ९, ४,  
 १, ८, -नामि वा ४, १, २, २६  
 भा०यु(√इ)- यव तै १, ४, ८, १, ता  
 १४, ९, ३, जै १६८, -यु वा ३,  
 ४, १, २, २, १३, ५, १, १८, ता ६, ४,  
 ४, -युनां वा ३, ५, १, ३, २,  
 -युम् गो १, ५, २, ४, -युव वा  
 ९, ४, १, ८, -यो ऐ २, ३, ३, ४  
 ८, ७, ३, १३, ता ६, ४, ३, -यो  
 म २, १, ८

भा०यु-पक्षो- ल्याम् तां १, ५, १०  
 भा०यु-पक्ष- इ ता १४, ११, १

भा-युक्(√युञ्ज्)- ऋ ता वैआ ७,  
 ११, ४,

भा युजान- ना जै १२९  
 भा युजान- ना जै ८५

भा०युञ्ज, भा०योचयन्ति व ४, ४  
 आ युञ्ज- धम् वा ५, ३, ७, ३०,  
 -घानि ऐ ७, १९, २५, जै १२८,  
 -घेभ्य ऐ ७, १९, -घे ण ७  
 १९, २५, तै २, ८, ५, ६

भा०युस्(√इ)- यु ऐ १, ५, २, ७, २१,  
 ३०, ३८, ३, ८, ११, १४, ३४, ४,  
 ७, १०, १२, ७, २७, ६, ३३, ७,  
 ३, २३, २७, ३३, ८, ७, ११,  
 १५, २५, वैआ १, १, ३, २, २, ३,  
 ८, १, ३, ३, १, १, २, ५, ६, २, १  
 २, ५, ३, २, वा ११, ७, १३, ५, १,  
 १४, ८, २०, १, ४, २१, १, ३, २,  
 २६, १७, ३०, ५, वैआ २,  
 १७, ५, २, ६, ८, १६, ७, २, ४, ८-  
 १२-१४, १६-२३, ८, १, २, ११,

८, वा १, २, १, २१, २, ७, ८, ३,  
 १६, ९, ३, १८, २, ४, २, ६, ३, २,  
 २, २३, ३, १, १२, ५, १, ३, २, १८,  
 ६, १, १८, ८, ३, २, ६, ४, १, ४, १०,  
 २, ३, १, २, १, ४, २, ३, ४, ७, ३,  
 ४, २, ४, २, ८, ५, २, १०, ६, ११, ६,  
 ५, १, ५, २, ८, २, १, ४, २०, ४, १०,  
 ३, ५, १, ५, ४, १, १२, १, ४, ३, २, ५,  
 ६, ७, २, २, ३, ७, ४, २, ७, २, १,  
 १५, ४, २, १८, ८, १, ४, ६, ३, २,  
 १४, ७, ३, ११, १३, २०, ९, १, १,  
 ३३, २, ७, २, ३, १६, ३, ३, १२,  
 ४, २, १, ७, ५, १, १०, १०, २, १,  
 ६, १९, ४, ३, १, ६, १, ४-९, ११,  
 ५, ८, ११, ४, ३, २०, ७, १, ३, ८,  
 ३, ६, १२, १, १, ७, ११, २, ५, १२,  
 ४, १, ९, ७, २, १, ३, ३, ५, १६,  
 १३, १, १, ४, ५, ६, २, ५, ३, ६, ११,  
 १५, ४, १, ७, ११, १५, २, १०,  
 ५, २, १०, ४, ३, ८, ४, ८, १४, १, १,  
 ३३, २, २६, ३, १९, ३, २, ४, ५, ३,  
 २, ३१, ५, १, ११, १२, ६, ३, २, ७,  
 २, २०, ९, ४, १३-१७, वा १, १,  
 ३, ३, ४, ९, २०, २२, ३, ३, ६, ४, १,  
 १५, २, १, ४, १९, ३, १, ६, तै १,  
 १, १, २, ३, ७, २, ३, १, २, ४, २, २,  
 २, ७, २, २, १, ५, ४, ३, ३, ७, ४, १, ६,  
 ३, १, २, ७, ४, ४, ८, २, ४, १, १,  
 २, २, ८, ८, ३, ९, १, २, ८, १, ४, ५,  
 १, ३, ७, २, ८, ७, ९, १, २, ६, ३, ४,  
 ४, ६, ७, ७, ५, ६, ९, ३, १, ७, २, ८,  
 ७, १०, ३, १, २, ७, ८, २, ३, ३, ६,  
 ८, ७, ६, ८, ४, ३, ६, ९, ९, ५, १,  
 १०, ४, ६, ५, १, ७, ६, ६, ९, ३, ८, ३,  
 ४, ४, ३, ५, ४, १, ७, ३, १६, २,  
 २०, ५, ९, ५, ४, १०, १, ३, २, १,  
 ५, १, ८, १०, ९, १०, ११, ३, १०,  
 ५, ३, १०, तैआ १, १, १, २, १, ३,  
 २८, ५, २, ७, ३, २०, १, २, ५, १, ३,  
 ७, १, १८, १, ३, १, ३, १, ५,

१, ४, २, ५, ३, १, ५, ३, १०, ४, ५,  
 ४२, ५, ५, ४, ७, ६, १२, ८, १०,  
 ६, १, २, ४, ३, ५, १, ६, १०, १,  
 २, ८, ३, १, १०, १४, १, ता १,  
 ५, १, ७, २, २, २, १, ५, ३, ६, ३,  
 ४, १, ७, ८, १, ६, १०, ३, ७, १,  
 १०, ११, ५, १८, ९, ८, १२, ९, ४,  
 १२, १, १६, १७, १६, ३, १, ६, ७,  
 २०, १२, १, १३, १, १६, ५, २१,  
 १५, १, ६, २२, २, १, ३, ४, ८, १, ३,  
 १२, १-३, ५, १३, १, २, १, ७, १,  
 २३, ४, १, ३, ७, ५, १, २, ७, १, ६,  
 ८, १, ९, १, ११, १, २, ५, १, ७, १,  
 १८, १, २, १, ४, २, ३, १, २, ५, १,  
 २८, १, २४, ४, १, ५, १, ८, १, १०,  
 १, १४, १, १८, १, १९, १, २, १, २,  
 १, २५, १, १, ३, १, ८, ३, १, २, १, ६,  
 आ १, १, ४, ३, जै २६, ६, २, १, १६,  
 १४, ७, १, ५, १, ८, १, १२, २, जै ७  
 १, ३, २, १, १२, ३, ७, ३, १, ३, १, १,  
 १२, ६, ५, ७, ४, १, ७, ८, ४, ५, १,  
 म १, १, ६, ५, ८, ६, ३, ३, व ३, वा  
 २, १, ५, गो १, १, ३, ९, ५, १, २,  
 २, १, २, ६, ७, १, १, १, ६, १, ३,  
 -युमि तै ३ १०, ११, ३, ४, -युप  
 ए ८, ७, २, ५, ऐआ १, ५, २, २, ३,  
 ५, ५, ३, १, आ २, ७, ३, वाआ  
 ४, १, १, वा २, १, ३, ४, ६, ८, ४,  
 ७, ७, १, ३, १, ५, १०, २, ६, ७, ४,  
 ३, २, ३, १६, १, ६, ६, १, ५, ३, ३,  
 १, ७, ३, २, १२, १, १, ७, ११  
 ३, २, ५, का १, १, ४, ८, ४, १, १, ४,  
 १, ५, तै १, ५, ४, २, ७, १, २, ३, ९,  
 १, २, ता २, २, २, ३, ६, ३, १२,  
 १, १, १, २, ४, १, ५, ५, जै ४, २,  
 ३, २, २, -युपा ऐ ७, २, ३, ४,  
 वा २, ३, ४, २, ४, ३, ३, ३, १, ४,  
 ५, ४, १, १, ६, ८, ७, ३, १, १, ३, ३,  
 १, ६, २, १, ५, वा १, ४, १, १८,

तै १,२,१,१४, २,७,७, ५, ३,३,  
१०,२,८,५,४, तैआ २, १०,१,  
१८,१,४,११,५, ४,१, १-६, ४२,  
५, ५,९,८, तां ६,५, १,२, १६,  
३, २, जै ११६, जैठ ४, २,  
१०, म १,६,३२, -युधि ऐ २,  
१७, ४,१९, ६,२, ऐआ १,२,२,  
सा ३,८,३, २६, ५,२,१, २०,४,  
१,१२, १३,२,१,६, ६,८, तै १,  
३,७,८, १०,७, ७,६,२,१० ६,८,  
२,२,६,५,९,१, ३,७, ४,१४,८,  
३,४,५,४, २०,३,९, १४,४,१२,  
५,८, -युधे म १,५, १५, सा १,  
२,१,१९,२,१,४,२,३,१०,५,६,३,  
८,३,४,८, १३,८,४, ८, का २,  
१,४, १८, १९, तै १, २,१,१९,  
२१, २५, २,७,७,५,७, ३, २,६,  
४,७,६,१५, १६, तैआ २,५,१,  
ता १,१, ९, २, ९, ६,६, १७,  
-युधि सा १, ४, सा १३, ८,४,  
८, का १,२,३, १८, तै २, ४,  
१,९, ६,३, ४, तैआ २, ५, १,  
४,४,२,२, ६, १०, १, ता १, ६,  
१७, ६ १०, १, ३, ९, ८, १२,  
जैठ ४,३,१

आयुर्दा- दां का १,४, १,१५, तै  
१,२,१,११, तैआ २, ५, १, ४,  
७,४,५,६,९

आयुर्धा- धा तैआ ४,७,४  
आयुर्नवस्तीभ- भाभ्याम् तां ५,  
१,२,२, -मे आ २, ११, ३, ४,  
जैआ २,२,१,९ १०

आयुर्काम- म ऐ १,५ सा ११  
७,३, २, तै ३,१२,५,४, जै ४४,  
१३१, गो २, २, १, -मस्य ऐ  
२,१७, शांआ २,१७

आयुर्दोम- म तां २५, १०, ८,  
-मेन तां २०,७,१

आयुर्पा(√२पा)- प्पा सा १३,  
४,१,७, तै ३,३,९,५

आयुर्पमत्- पमत् तै २, ७,७, ५,  
-पमते सा १३,८,४,८, तै २,७,  
७,३, -पमन् ! सा १२, २,१,  
९, गो १,५,२, -पमन्तम् तै २,  
४,७,१,७,७,३, ३,७,९,६, तैआ  
२, १८,१, -पमात् ऐआ १, १,  
३, शांआ ११,८,१, सा १३, ८,  
४,८,९, तैआ ४, ६, २, ५,५,  
३, जै ६२, गो २,२,१

आयुर्पमती- -ति म १, १,५,  
-ती तै ३,१०,१,३

आयुर्पमर्धा- प्य सा ११,७,१,२,  
-प्यम् ऐ ५,१६, ऐआ १,२,२,  
३,२, ६, शांआ ८,११, सा ६,  
७,४,१,२, ११,४,२,२,१२,१५,  
१४,९,४,२,५, आ ०, -प्या तै  
१,८,९,१, -प्याणि सा २,१,४

आयेतातान्देवद्वियविं जै २०३.

आयोगव(←अयोगव)- व सा १३,  
५,४,६

आर(आ/कृ)→कृच्छ)आर्कंति सा  
४,५, ७,७, ६, ६,४,८, ८, ७,२,  
१६, ११,५,४,२-५, १३, १,२,  
४, तै १, ३,१०, १०, ४, ३,४,  
६,१,२,२,१,९,३ २,१, ७,९,५,  
९, ३,१०, १०, २,३,३,४, तैआ  
५, १०,६, आर्कंति सा ४, ५,  
७,७, तै ३, ७,१, ६,७, ता ५,  
७,८, ६, ४, १०, ७,४, जै १३,  
३६,९९, जैठ २,४,३,४, गो २  
२,१०, १९, आर्कंति तै १, ४,  
३,४, आर्कंति सा ८,७,२ १६,  
तै १,२,३, २, ता ५, ७,८, गो  
२,२,१९, आरिष्यति ऐ २३१,  
३,३३, सा ३,६,१,२९, गो २,१,  
२, आरिष्यति सा १,४,३,११-  
२१, ६,१, १६, गो १,१,३१९,  
३२, आर्कंति तैआ ४, ३०, १,  
आर्कंति तैआ ४, ३४, १,  
आर्कंति सा २,६, ३,१, आर्कंति,

सा १, ५, १, ३, गो २, २, ८,  
आर्कंति तै १, २,३,१, गो २,  
२,१९

आर्पयति सा ४,५,७,७  
१ आर- राव ऐ २, २, तै २,८,  
२,७, -रे ऐ १, १३, २, ३,  
सा २, २,३, २२, का १, २,३,  
१८,४,१,८, ३, ६,१, ३, १०,५,  
तैआ २,५,१

आरक- -काव सा २,३,४,१०,  
२२,३, २,१,१९

आर्ति,तां- तै शांआ ५, ३, सा  
११,८,३,३, -तैम् सा ८, ७, २,  
१६, १२,४,२,१,५, १,४, १४,  
६,५,१, ७,३,१, तै १,४,३,४, १  
ता ५,९,५, -ताम् तै ३ ७, २,  
५, -ताया सा ४,५,२,३, -तैम्  
सा १२, ५, १, ४, तै १, ४,  
३,४

आर्ति- तैय सा १, ६, १, १९,  
-ति ऐ १, ३, ५, ३२, ३४,  
सा ११, १, सा ३, २, २ १५,  
१२,४, ४,७, १३, ४,१, १४, तै  
२,१, ११,१, ता ९, ६, ५, जै  
९९, जैठ १,२,१, १४, २, ४,३,  
४, गो १,१,१,३,२,२, -तैम्  
सा ४,४,५,२३, १४, १, ३, २४,  
-तैम् ऐ २, ३,१, सा १, ४,३,  
११-२१, ६, १,१६, १०, १,५,  
१३, ११,५,४, २-५, १२, ४,१,  
९, २,१, १३, १,२,४, ३,३,७,  
तै १,१,३, ९, २,३,१,२ ३,१०,  
१०,४,७,१, ६,१,२, २,१,९,३,  
२,२,५ ९, ३,७ १,६,७,७,१०,१०,  
२,३,४, तैआ ४, ३०,१,३४,  
१,६,९, १, ता ७, ७,८, ६,४,  
१०,५ १,२,७,४, २ ६,५, ४ २,  
१०, जै १३,३६, ९९, जैठ १  
०,१,१४, २,४, ३,४,५, गो १,  
१,३,३,२, २ १,२,३,२, १०,

† मुपा स्वरन्वित् । ‡ तुं 'आकृष्यति' इति 'वाव' इति च । § 'आकृष्यति' इति कालि मुपा ।

१९, -तेँ श १, ५, १, २२,  
 -स्यां डा छ, ६, ५, ५, १२, ८, १,  
 १०, तैआ छ, ३०, १, ३४, १, ता  
 ९, ६, ५, जे १४६, -येँ तै ३, ४,  
 ४, १, तैआ ५, ४, १, ६, ३, २,  
 १, २  
 आर्ति-ज- मू गो २, १, १५  
 आर्पयितु- ता श छ, ५, ७, ७, ५,  
 ५, ४, ३१<sup>२</sup>  
 भातो श १०, १, ४, १३, १३, १,  
 २, ४, तै १, ३, १०, १०  
 शभार-क आर्द्र  
 रभार(←अरि)- मू साआ ३, ४  
 आ-रजसू- ज ऐआ ५, २, १ टिपद  
 आरण्य, षणा(←अरण्य)- षण श ३,  
 ७, २, ३, १३, २, ४, ३, -ण्यमू श १,  
 १, १, १०, ३, ७, २, ३, ७, ५, २,  
 ३३, ३४, ३५, ३६, ११, १, ७, १,  
 १२, ७, २, १, ३, १९, का २, १, १,  
 ७, ८, ता १६, ६, ३, जै १४४<sup>३</sup>,  
 -ण्यस्य तै ३, ८, १७, ५, -षणा  
 ऐ छ, २६, शा २०, १, श १, १,  
 १, १०, २, ३, ४, १, ३, ८, ४, १६,  
 ११, १, ७, २, ३, १, ३, १२, ७,  
 ३, १९, २०, १३, २, ४, ३, ३, २,  
 २, ३, ५, १, १३, का १, ४, १, १,  
 तै १, ३, ८, १, ७, ७, ३, ९, १,  
 ३, ३, १, ९, ०, १२, ६, ४, तैआ  
 ३, १, १, २, ५, ७, १०, ता ६, ८,  
 ८, १०, १९, ५, ११ ६, ३, २३,  
 १३, ४, गो २, १, १७, ३, ९,  
 -षणामू शा २०, १, श ५, २,  
 ५, ४, १२, ७, ३ १९, १३, ० ४,  
 १, ५, १, १५ तै १ ६, १०, ३,  
 ७, ७, ३, ३, ८, १९, ३, ९, २, १  
 ३, १, २, ३, ८, ३, तैआ ३, १०  
 ४, ५, २, ११, -षणामू ऐ ८  
 ६, शा छ, १२, श १२, ७, १  
 ८, २, ८, तै २, ७, ५, १, ता  
 २३, १३, २, -षणानि वा १, २,  
 ३, २, ३, ४, -षणामू तां २१, ४, १३,

-ष्येन ऐ. ७, ७, श ९, १, १, ३,  
 १२, ७, २, १९, -ष्येभ्य ता ६,  
 ८, ८, जैउ १, ३, १, ९, -ष्येषु  
 श १२, ७, ३, २०, -ष्ये श १२,  
 २, ४, १, २, तै ३, ९, १, २, ३,  
 ३, १.  
 आ-रख आ/रम्द्र  
 आ रुप(त्→)न्ती तै ३, ८, ३, ४  
 आ रङ्ग आ/रम्द्र  
 आ/रम्, आरभते ऐ छ, १०, श १,  
 १, ४, ९, ७, ४, ०, ३, १, २, २६<sup>१</sup>,  
 २, १, ३, ७, ३, ८, छ, ५, १, १३, १४,  
 १६, ६, ०, २, १८, १९, ३०, १३,  
 २, २, १, का २, १, १, ९, ३, १३,  
 तै ३, २, ०, ३, ३, ७, ३, ८, ३, ४,  
 आरभते श ३, ७, ४, ५, ६, २, २,  
 २, १, ता ६, ७, ७, ७, ३, ४, ९, ५,  
 ११, ९, १५, १७, १, १३, २, १, ३,  
 गो १, ५, ४, १, १०, १३, २, ५, १३,  
 आरभन्ते ऐ छ, १२, ६, ७, शा  
 १०, ३, श ३, ८, ३, १९, आर  
 भन्ते श १२, २, ४, १, ता छ,  
 ३, ६, १७, ५, ७, ६, १३, १८, ७, ३,  
 १४, ८, १, १७, ९, १, ७, ४, ८, १०,  
 ११, ५, १, २८, १२, ३, ६, ५, १, ११,  
 १९, १३, १०, ८, ३, २०, १३, २,  
 जै १६१, आरभे श ३ १, ३,  
 २५, ०, ६, २, १ ६, ७, ७, ४, ५ १२,  
 ३, ४, ३-५, तै ३, ७, ४, १, ७, २,  
 आरभे श ३, १, ३, २, ५, गो १,  
 ५, १२, १३, आरभेताम् तै ३,  
 ७, ५, ११, आरभेयामू तैआ २,  
 ६, २, आरभध्वम् ऐ २, ६, शा  
 १०, ४, तै ३, ६, ६, १, १६८,  
 आरभत श ६, २, २, १९,  
 आरभन्त ता १४, ३, १०, आरभेत  
 ता ०, ४ १-  
 आ रङ्ग, धा- -व्य श ६, २, १,  
 ०, गो २, ६, ५, -व्यम् न ०,  
 १, १, १६, ६, ०, ३, ९, -व्यस्य तै  
 ३, ३, ०, ०, -व्या शानां ३, ०

भारुध-देवत-त ऐ १, १  
 भारुध-वज्र-ज्ञ ऐ १, १  
 आ रुभम(कमुल) तैआ १, ११, १,  
 जै १६१  
 आ-रभमाण- ण गो २, १, १२  
 आ रभ्य ऐ ६, ११, छ, ३, ५, ३, ३, ५,  
 ५, ९, २, ८, ११, १८, ८, १, २४,  
 १४, २, तै २, २, २, १, ३-५, जै  
 १३, १४, २३, १२७, १६८  
 आ र(भ्य→)भ्या- -भ्या जै १६८  
 आ रभु- -रभ श ६, २, २, ३, ८,  
 ता १२, ३, ३, ११, १९, १४, ३,  
 १०, ता २, १, ३, -रभम् श ३,  
 १, ३, २, ४, जै १५५, -रभा प  
 ५, ६, -रभाय श ६, ३, १, ४, १,  
 ४, १, ५, ७, ३, १, ३, ५, ९, ३, २, ४,  
 -रभे श ६, २, २, ३८  
 आ रभण- -म् ता १६, ३, ७,  
 गो १, २, १५  
 आरभण तम्( ) ऐ २, ३, ५, १  
 ३, ३-१  
 आरभण वत्- त् श छ, ६, १, २  
 आ रभणीय- -यम् ऐ छ, १२,  
 श १२, २, ४, १, -यस्य ऐ छ,  
 १२, शा १९, ३, -या ऐ ६,  
 ६, २, १, गो २, ५, १२, -यानि ऐ  
 ६, १५<sup>१</sup>  
 आरभणीय त्व- मू ऐ छ, १२,  
 शा १९, ३  
 आरभणीय महावतीय- -ये जै,  
 ११८  
 आ रित्तमाण- ण गो २, १, १२  
 आ/रम्, आरभ ऐ ६, ३०  
 आ रत- तम् शा १०, ३, ४, १६,  
 ३, ७  
 आ रुमण- ये वा छ, २, १, १९  
 आ राम्- -मम् श १४, ७, १, १५,  
 गो १, २, ५  
 आर(विद्रि)दि(←आगद)- दि(द्रि)  
 ऐ. ७, २०  
 आरात् आर्द्र

भा/राध्, आराधयति जैड. १, १८, ३, ५<sup>१</sup>.

भा-रिप्समाण- आ/रिम् द्र आरुक्(आर)- क तैआ १, ५, २

भा/रुच्, आ रोचे ती ३, ११, ४, २, आरोचिष्ट तैआ ४, ७, २  
भा रोक्- -का श ३, १, २, १८,  
-केषु तै ३, ८, १९, २, तां २१, ४, १३, म १, ३, ४.

भा-रुज्जि(√रज्)- -जन्त तै २, ४, १, १०

भा रुजे तैआ ४, ४२, २ आरोग- अद्र आरुणकेतुक (←अरुण केतु)- -क तैआ १, २, ४, ४, -कम् तैआ १, २, १२, २६, ३

आरुणि(←अरुण)- णय. ऐआ २, १, ४, -णये श २, ३, १, ३१, का १, ३, १, २, २, -णि ऐ ८, ७, शांआ १५, १, श १, १, २, ११, २, ३, १, ३४, ५, ५, ९, ५, ५, ५, १, ४, ११, २, ६, १२, ४, १, १, १२, ४, १, ११<sup>२</sup>, १४, ६, ७, १, ३, १, ३, १, ५, ४, ४, का १, ३, १, २, ३, २, १, २, १०, तैआ १०, ६३, १, जै ६, ४९, ९०, १०२, १५९, १६४<sup>३</sup>, जैड १, १४, १, १, १, ५ १, ६<sup>३</sup>, गो १, ३, ६, -णिना श ३, ३, ४, १९, -णिम् शाआ ३, १, श ११, ५, ३, १, जै ९५, १०५, -णे जै ९५, १०५<sup>३</sup>, -णे शांआ १५, १, जै ९५<sup>३</sup>, -रुणौ श १२, २, २, १३, गो १, ४, २, ४<sup>३</sup>,

आरुणिकेय- -य शाआ ८, १  
आरुणि होन्- वार तां २३ १, ५,  
आरुणिसारथयज्ञि- ज्ञय जै १०३  
आरुणय- -य श १०, ३, ४, १,  
११, २, ७, १२, ५, ४, १८, ६, २, २  
१२, २ १९ १४, ९, १ जैड

२, २, ३, १, गो १, ३, ३, ५, २,  
-येन श ११, ६, २, १

भा/रुच्, आरुन्दे श ३, ९, ३, १३,  
१५, २, ४, आरुन्देते शांआ ४, २<sup>५</sup>.

भा रोधन- -म् शां २६, १३.

भा/रुच्, आरोहति ऐ ८, ६, शाआ ३, ५, श ३, २, १, ८, ६, १, २, २,  
२, ८, ७, २, १३-१६, ९, २, १,  
३, ११, २, ७, ३३, तै १, ३, ४,  
३, आरोहति श ६, ६, २, ९, १०,  
४, १०, ७, २, १६, ७, १, २, १०,  
तै ३, ७, ४, ३, ता ५, ५, ४<sup>३</sup>, ८, ९,  
१६, १५, ९, १४, १८, १०, १०, १२,  
१०, १२, जै ६९, ८१, गो २, २, ९<sup>३</sup>,

आरोहन्ति श ७, ३, २, १७, ९, २,  
३, २, ४, ४, १०, ५, ४, १६, आरो  
हन्ति श ७, ३, २, १७<sup>३</sup>, ता  
५, ५, १०, २, ३, ४, ५, गो २, २, ९,  
आ रोहन्ति श ९, २, ३, २, ७,  
तैआ १, ८, ७, आरोहामि ऐ ८,  
६, १२, तै ३, ७, १२, ५, आरुहोह  
तै २, ५, २, १, ५, २, आरुहोह ऐ  
७, १०, तै १, २, १, ८, गो १,  
५, २, ५, आरोहत्तु ऐ ८, ६, शाआ  
१, ७<sup>३</sup>, आरोहन्तु ऐ ८, १२<sup>३</sup>, १७<sup>३</sup>,  
ऐआ ५, १, ४<sup>३</sup>, शांआ १, ७<sup>३</sup>,  
तैआ ६, १०, २, आरोह ऐ ८,  
१७, श २, ३, ४, १३, ३, ३, ४, ८,  
५ ४, १, ३-७, ६, ७, २, १३-१६,  
७, १, १, २८, का १, ४, १, ११,  
तै १, २, १, १६, २, ५, ८, ८<sup>३</sup>, ७,  
१७, १, ३, ७, ६, ८, १३, ४, तैआ  
६, ७, २, म १, ०, १, ३, ११,  
आरोहत्तु ऐ ८, १२<sup>३</sup>, श ७, १,  
२, ६, जैड १, ४, ०, ६, आरुहत्  
तैआ ३, १०, ४, ता १, ७, ६,  
आरोहन् ऐ ८, ६, तां ८, ९, १५,  
१५ ९, १४, १२, २, ३, ६, ९, ८, १

जैड १, १२, २, ४, आरोहत्तु श  
५, ४, १, १५<sup>३</sup>, तै. १, २, १, १४,  
आरोहत्तु तैआ ६, १०, १, आरु-  
हम् श ९, २, ३, २६<sup>३</sup>, आ  
अरुहम् तै ३, ७, ७, ४, आरो  
हत्तु ऐ ८, ६, ऐआ ५, १, ४, श  
६, ६, २, ९, ७, १, २, ६, ३, २, १७,  
५ ५, ७, आरुहम् ऐ ४, २०, तै  
२, ४, २, ६, आरोक्षम् २, ५, १४  
आरोपयति ५, ४, आ रोह-  
यत्तु तै १, ५, ८, २, आरोहयन् तै  
१, २, ४, १, आरोहय शा २५, ६,  
आरोपयेत् ऐ ७, ७, आरोहयेत्  
ऐ ८, १७<sup>३</sup>

भा रुह्य ऐ १, १३, श ७, ३, २, १७,  
५, २, ४०, ९, २, १, ३, तैआ १०,  
१, १३, ता ५, ५, १, ९, ११, ६, ७,  
१५, ७, ६

भा रुह्, डा- -दम् शाआ १०, ८,  
-दा जैड ४, ११, ३, १०, -दा  
गो १, ४, २, ३, ३, -दाय जै १२३  
आरुह वत्- तु आ जैआ १, ९०  
आ-रोह(हु)- ह्यार शांआ १, ७<sup>३</sup>  
आरोह- -ह गो २, २, १४, -दास  
तैआ ६, ७, २

आ रोहण- म् श २, ३, ३, १६, ३  
३, ३, १५, ४, २५

आ रोहत्- न्तम् जैड १, ९, २, ७, ११

आरेकत् (√रिक्)- न्त दा १७,  
९, ३, गो २, ५, ५<sup>३</sup>

आरैष्य- ण्य व २, -ष्यात् व २

आरोक् आ/रुच् द्र  
आ रोग(√रज्)- ग तैआ १, ७, १,  
गस्य तैआ १, १६, १

आरोधन- आ/रुच् द्र

आरोपय, आरोह- आ/रुच् द्र  
आक्- कण का १, १, २, ९

† 'गारुण' इति कालि मुपा । ‡ एकस्मिन् स्थले 'आरोहति' मुपा स्वार्थिन्य । § सदिग्धोऽप पाठ ।  
§ 'अलेमत' इति दस्तलेखपाठात्तरम् । ¶ आरेमन्त्र (√रिक्) इति G । 'आरोहित, ? काञि मुपा । 'आरेमान्त'  
इति वा 'आरेमम्' तै' इति वा सम्भाव्येत

आक्ष(←क्ष्)- -क्षः जै. १३४.  
 आक्षाकायण- -णः जै. ११५; -णम्  
 जैउ. १, १२, ४, ४.  
 आक्ष्यन्( आ/अक्ष् )- -त्, -ताम्  
 घ. १२, २, ३, ३; १.  
 आर्षनानस(←अर्षनानस)- -सः जै.  
 ५४; -सम् तां. ८, ५, ९; जै. ५४;  
 ११५.  
 आर्षनानसी- -स्यै जै. ४४.  
 आर्षिक(←क्ष्)- -कः सं. ३.  
 आर्षि, आर्षि.  
 आर्षिश्चन(←क्षिश्चन)- -नाः जै.  
 १४३; -नेन जै. १४३.  
 आर्षिज्ञीया- -०ये तैआ. १०, १, १३.  
 आर्ष- आर्षि.  
 आर्ष-भाग(←नतभाग)- -ग घा.  
 १४, ६, २, १४; -गः शाआ. ७,  
 २१; घा. १४, ६, २, १; १४.  
 आर्षिभागी-पुष्प- -प्रः घा. १४, ९, ४,  
 ३१; -घ्राव घा. १४, ९, ४, ३१  
 आर्षि(←क्ष्)- -वः शाआ. ३, २, ४;  
 तां. २५, १८, ४; -वम् घा. १४,  
 ९, ४, १२; -वः घा. ८, ४, ३, ८;  
 तै. ३, १२, ९, ४; घा. २५, १८, ४;  
 -नाम् गो. १, १, ३९.  
 आर्षि- भावोः आर्षि.  
 आर्षिगीन(←क्षिगीन्)- -नः तै. १,  
 ३, २, ५; घा. १, ३; २, २; -नाः  
 घा. ३, ५, १, १९.  
 आर्षिज्य- -ज्यम् ऐ. ३, ४६; ५,  
 ३४; घा. १, ४, ५, १; घा. ३,  
 २, २; ४, ३, १३; १२, ३, ३, २; १४,  
 ४, १, २७; तै. ३, ७, ६, २; ता.  
 ५, ६, ८; ६, ४, ८; ९, १४; १७; ५,  
 १६; घा. १, ४; जै. ९९; जैउ १,  
 १२, ५, १-६; १३, १, ३; २, ५,  
 ३, ६; ९; गो. १, ३, १; २, ३, ९;  
 -ज्याव तै. २, ३, २, १; -ज्याव  
 तां. ६, ४, १, ५, १८; -ज्ये घा. १,  
 ९, १, २९; -ज्येन ऐ. ६, ३४.

आर्षि, आर्षि- -र्षः शाआ. ११, २; घा. ६,  
 ६, ३, ३; १२, ७, ३, ३; तै. १, ७,  
 १, ७; ३, ५, ५, ३; १०, १, ४; ९, १५;  
 -र्षम् शां. ६, २; घा. १, ६, ३,  
 २३; ३, २, २, १०; ७, ३, १, ३७;  
 ९, २, २, ३; ४, २, ५; १४, ४, २,  
 १३; तै. १, ५, १, १; ३, १०, ९,  
 १५; तैआ. १०, १, १५; तां. १२,  
 ६, ८; गो. १, १, १९; -र्षम् ऽइव तै.  
 १, १, ९, ५; -र्ष्या ऐ. ८, १३;  
 १८; ऐआ. ५, १, ४; तै. ३, १, १,  
 ३; -र्ष्य घा. ३, ८, ५, १०;  
 तैआ. १, १०, ३; -र्ष्या तै. ३, १, १,  
 ३; -र्ष्याः घा. १, ३, ४, १; ७, ३,  
 १, ३७; २, २, ३, ७; तै. १, १,  
 ९, ५; तैआ. ४, १८, १; जै. १२७;  
 -र्ष्यांम् घा. १३, ७, १, ९; -र्ष्याणि  
 घा. १, ३, ३, ४; -र्ष्याये तै. ३,  
 १, ४, ४; -र्ष्ये घा. १, ६, ३, ४, १;  
 १४, ९, ३, ९; -र्ष्येण घा. १२, ७, ३,  
 १; तै. १, ७, १, ६; ता. १२, ६, ८.  
 आर्षि-दानु- -नुः घा. ९, ४, २, ५.  
 आर्षि-पवित्र- -प्रः तै. ३, १०, १, ३.  
 आर्षि-मू(ल→)ला- -लाः घा. १, ३,  
 ३, ५.  
 आर्षि(←र्षि)धामिन्- -मैः घा. १४,  
 ५, ४, १०; ७, ३, ११.  
 आर्षि(आ/क्ष्), आर्षिणि गो. १, ३,  
 १५; २, १, ३, ७.  
 आर्षि- -रम् शां. ८, २, १०, ६;  
 १६, ४; २०, २, ३, ४, २१, २, ३; ४;  
 गो. २, १, ११.  
 आर्षि- आर्षि.  
 आर्षि(←क्ष्)- -वः ऐ. ६, १२; ता.  
 १६, १; घा. १३, ५, १, १; तां. १६,  
 १६, ८; १९, ५, ७, २०, १, ३, २, १;  
 ३, ३, १, ५, १, ८, १; ९, १; ११, २;  
 १४, १; जै. १३७, १, १, २;  
 -रम् ऐ. ३, ३०; घा. ३०; ३२,  
 ५, २; ५, ८; १३; १७; १९; २१;

ऐआ. १, ५, ३; शां. १६, ३; ४;  
 १९, १; २०, २-४; २१, २-४;  
 २२, १, ३; २५; २३, ३; ८; २५, ९;  
 २६, १०; १३; १७; शांआ. २, १८;  
 घा. १३, ५, १, ११; तां. १४, २, ५;  
 १६, १६, ९; जै. ५५; १२९; -वे  
 घा. १२, ३, ४, ५; तै. २, २, ८, ३;  
 गो. १, ५, १४; -वेणु ऐ. ६, १२.  
 आर्षि- -धीयु शां. १६, १.  
 आर्षि-पथमान- -ने तां. १७, १२, ५.  
 आर्षि, आर्षि(←अर्षि)- -र्षः ता. १३, ४,  
 ११; जै. १६५; -र्षम् तां. ५, ५,  
 १६; जै. १६५; -र्षा तै. २, ३, ५,  
 ४; -र्षाः ऐआ. ३, २, ५; शांआ.  
 ८, ९; -र्षाय तै. २, ८, ३, ३; -०र्षे  
 सं. १, १, ६; -र्षेण जै. १६५.  
 आर्षि(←क्षि)- -र्षम् गो. २, ४, ३.  
 आर्षि-नण्य- -ण्याव घं. १.  
 आर्षि-प्रदेश- -नाः आ. १.  
 आर्षिय- -०य घा. ४, १५, २; -यः  
 घा. ११, ४; घा. ४, ३, ५, १९; १२,  
 ४, ४, ६; ७; तै. १, ४, ४, ३; ४;  
 तां. २०, १५, ९-११; -यम् शां.  
 ३, २; ५, ६; घा. १, ४, २, ३; ५, ५,  
 १, ९; ११; घा. ३, ४, १९; ६, २, ३,  
 १०; तै. १, ६, ९, १; २; जैउ. १,  
 १८, ४, १०; जैआ. १, ९; आ. १,  
 ९; २७; ६६; ४७९; ४८७; ४८९;  
 -याः तै. १, १, ६, ६; ३, ८, २, २;  
 -याणि आ. १; -याम् गो. १,  
 १, ५; ८; -याय गो. २, ३, १८;  
 -ये शां. २९, ४; -येण ऐ. ७,  
 २५; ८, ३; घा. ४, ३, १, २; तां.  
 १२, ११, १४; १३, ३, ११.  
 आर्षि-व(ल→)ली- -ली घा. ८,  
 ४, ५, १२; -वः घा. ६, २, ३, १०.  
 आर्षि(←क्ष्)- -भम् तां. ९, २,  
 १५; जै. ८२; -भानि आ. १, १४;

† 'आक्षन्' इत्यम् टि. मद्र. । † 'आर्षनानस' इति मुवा. । † 'आर्षम्' इति १५. पाठ ।

१६१, जैआ १, १६१, -मे जै  
 १६५, -मेज श १४, १, ४, १७,  
 जै १६५  
 भा/लम्भ, आलभते ऐ २, ३, ४, २६,  
 सा १०, ३, सा ३, ७, २, ८, ९, १,  
 ६, २१, ४, ५, १, ५, ६, ३, १, ३, ७,  
 १, ३, १, २, ३, ७, ३, ३, १, ५, २, ८,  
 ९, ४, १, ६, २, १, १८, ३, ६, ३०,  
 ११, २, ५, ४, १३, १, १, २, २, २,  
 २, ५, ३, ४, ३, २, १, ८, ५, ४, ४,  
 ११, ५, १, १३, १४, १५, ४, २५, ६,  
 २, २-१, ७, ९, १०, १६, ७, १, ७,  
 ८, ९, तै १, ३, ४, १, ३, ८, ३, २,  
 ६, १, ४, २, १, १०, १, ७, ४, १,  
 ३, ३, ९, ११, ४, १, १, १५ १, १७,  
 १, १८, १, १९, १, ८, ४, २३, १,  
 ९, ३, १, २, ८, १, २, ३, ९, २  
 ३, १२, १, १६, ३, २२, २, ४,  
 आलभते सा २, ४, ४, ११, १४,  
 ४, ७, ५ १६, ६, २, १, १४,  
 २०, २, १, ६, ७, १५, १०, १, ५, १,  
 १३, २, ४ १, ५, १, २, ३, ६, २, १,  
 का १, ३, ४ ७, ८, तै ३, ९, १, ४,  
 २ १ ३ १ तैआ १ ३२, ३ २,  
 ११ १ गो २ २, १ आलभन्त  
 ए १, १६ २ ६ सा ३, ७, २ ४ ३ १  
 २ ४ ५ २ १ ५ १ ३ ११ ५ २  
 १० १ ६ ७ १ ३ ९ ७ १ ७ १ १  
 २, ५ १ ४ ७ १ २ ३ ५ १ तै १  
 ० ५ १ २ २ ३ आलभन्त सा  
 ३ ७ ४ ८ ८ २ २ ९, १ ७ २ १०  
 ६ २, २, १७ ता ७ १० ८ ९  
 २१ १४ ७, ८ जै १०० १६१  
 गो २ २ १ आ लभन्ते तै  
 ३ ८, १९ २ आलभ ते ७ १५  
 सा ६ २, १ ३९ गो १ १ २ १  
 आलेभिरे सा १, २ ३, ६ ३, ८  
 ३ २ ८ ९ ५, १ २३ का २  
 १, ३ १७ १८ २० २ १ २०  
 आलभिरे सा ३ ८ ७, १७, ३ ११  
 आलप्यध्व ऐ २, ३, आलभस्य

सा ३, ४, ९, आलभै सा ६, २, १,  
 ६, २, १७, भा- लभै सा. ११,  
 ८, ३, ५, आलभत सा १०, ३,  
 सा ६, २, १, ६, १०, ६, ५, ८, ११,  
 ८, ३, ५, १३, २, ४, १, ५, ४, ७, तै  
 १, ३, ४, ४, २, ३, ३, १, ४, ३, ९,  
 २, १, आलभन्त ऐ. २, ८, सा  
 १, २, ३, ६, ९, १०, ६, ५, ८, का  
 २, २, १, २२, तै १, ५, ९, ५, ६,  
 ३, ९, २२, १, ३, गो १, ५, २२,  
 आलभत सा ३, ८, ४, ५, ४, ७, ५,  
 १४, १, १, ११, ६, ३, २, ३, ६, २,  
 १, ३, ९, २, १६, १९, १२, ७, २, ३,  
 १३, २ २, १३, ४, २, ४, ५, १, ३,  
 १५, ३, ११, तै १, ४, ७, १, ५, ९,  
 ७, ३, ९, १, ३, आलभत सा ४, २,  
 ५, १, २, ६, ३, ३, ६, २, २, १६, तै  
 १, ८, ६, १, ता ९ १०, ३, २१,  
 १४, १३, १४, १५, १६-१९, ४  
 ३, ७, गो २, २, १, आलभेरम्  
 ऐ ४, १९, ०२, सां १०, २, सा  
 ३, ८, ३, ११, ९, १, २३, ४, ५, १,  
 १२, ५, ५, ४, १, आलभेरम् सा  
 ५, ५, ४, १, तै १, २, ५, ३, तां  
 २३, १६, ४  
 आलभ्यते ऐ २, ६, ९, सा ८,  
 ७ १०, ६, १२, ६, सा १, २, ३, ५,  
 १३, ३, ४, १, का २, २, १, २०,  
 तै १, २, ३, २, ५, ९, ७, २, ७, २, २,  
 ३ ९, २२ १, आलभ्यते तै ३, ८,  
 ३ ६, तां २१, ४, ७, गो २, ३, ९,  
 आलभ्यते सा ६, २, १ ३९, तै  
 ३ ९ ८, ३, आलभ्यन्ते सा १०,  
 ६ सा १३, ३, ७ तै १, २, ५,  
 ४ २ ७ ११ १, २ ३, ९, १,  
 १ २ ४ ३ १ ९ १ आलभ्यन्ते सा  
 १२ ७ ० ७ तै १ २, ५, ३ ४  
 ३ ९ १ २, २, २ ३ ३ ३, आल  
 भ्यत ता २१ ४, ७  
 आलभ्यति तै ३ ७, ३, ५  
 आलिप्से सा ६, २, १ ६, आलिप्तत

सा ६, २, १, ५, ७, ५, २, ४, २८  
 आ-लक्ष्य, व्या- -व्य. ऐ २, ९, सा  
 ४, २, ५, १३, ११, २, ५, ४, ८, ३,  
 ५, तै ३, ९, २, १, २, २२, १, ३,  
 -व्यस्य सा १, १, ४, १५, २, ३,  
 ६, १३, १, १, ३, ३, ६, १, का २,  
 १, ३, १७, २, १, २०, तै ३, ८, ३,  
 ४, ९, १२, १, -व्या सा १, ७,  
 ३, ७, ६, २, २, १५, का २, २, १,  
 २०, -व्या ऐ २, ८, -व्याप  
 तै ३, ९, १६, ३, -व्याया का  
 २, १, ३, १८, -व्यायि सा १, १, ४,  
 १६  
 आ लक्ष्यवत्- न्तम् सा १, ५, १५  
 आ लभमान- न तै २, २, २, १,  
 २, ७, -ने सा ३, ४, ९  
 आ ल्य ऐ ८, ६, सा ४, ५, २, १,  
 ११, २, ५, ४, १३, ४, ४, १, तैआ  
 २, ११, १, तां ७, ७, १४, २१, ३, ५,  
 ५ ३, ७, जै ५, गो २, २, १२  
 आ लभमान- न सां १०, ४,  
 -न्तम् सा १०, ५, ६, सा ३, ८,  
 ३, १४, -न्स्य सा ३, ८, ५ ८  
 आ लम्भ- म्म गो २, २, १,  
 -म्माय ऐ २, ३, सा ३, ७, ३,  
 ४-६, १३, ३, ८, ५  
 आ लम्भम्(णमुत्) ता ३, ६, २,  
 १८, १०, १०  
 आ लभ्य- -न्त्य व ३, ७, -न्त्यम्  
 तै २, १, ६, ४  
 आ लिप्यमान- ना सा ७ ७, ७,  
 ४, २८  
 आ लभ्यन- न सा १८ ४  
 आलम्भोपुत्र- न सा १४, ९, ४,  
 ३२, -त्रात् सा १४ ९, ८, ३२  
 आलम्भावनीपुत्र- न सा १४, ९,  
 ४, ३२, -त्रात् सा १४, ९, ४, ३२  
 आलम्भ, भ्य आ/लम् द  
 ? आलम्भैलाजो(जडउ)द्राव- ता जै  
 ३ ६, ३, १०  
 आलक्ष्य(← लस)- म् ५ ५ ४

आ-लिट्य(लिट्) श ७,४,१,४३  
 आ-लिट्य(√लिट्) श १२,४,४,१.  
 आ/लिट्,आलिङ्गिदिरे श २,४,३,२.  
 आलिङ्गन्त श. २,४,३,११, का  
 १,३,२,२,११  
 आ/लुप्, आलुलुप् श ३,४,१,१७  
 आ-लुप्प्ये श १, १७, श ३, ४, १,  
 १७  
 आ/लुम्, आलुभ्येत् श १०, ३,१,  
 ७,८  
 आलुलोभयिपात् ए १,२४  
 आलुभ्ये-य जै ८७, १२५, जैउ  
 ३, ७, ३, २, -याय जैउ ३, ७,  
 ३,२  
 भाय- अस्मद् द.  
 आ/वच्, भा० बोचे शां ७,४  
 श्वा वच्- वच्शां २०,२,२१, २,  
 २२, १, ९, २४, ५, ६, २६, ९,  
 १०, जै ११, -वत् गो १,  
 १, ११, -वता जै ११, -वति  
 शा २४,८, -वद्भि गो १, १,  
 ११, -वन्त शा २८, १०,  
 -वन्ति शा २२,९,२६,८  
 आ वती- ती शा ७ २, -तीम्  
 शा ८,१, ता ६,८,१७, -त्य शा  
 ३,५, २८, २, २९, २, ३०,१, ता  
 १५,९,३  
 २आवत्(आ/वत्)+ त् ता १२,  
 ४,४  
 आ/वद्, आवद् श १, १, ४, १८,  
 वा २,१,३,२०, तै ३, २, ५,८  
 आवद्तम् श ३,५,३,१८, भाव  
 दानि शोआ १२,२, आवद्त् तै  
 २०४  
 आ वद्त्- न्तौ जै २०४  
 आ/वधु, आवधिष्ठा म १,१,१३  
 आ/वध्, आवधति श १, १, ४,८,  
 २,५,२,११,१२, ३, ६,१,११,७,

१,४, ४,४,३,७,५,३,५,८, ४,४,  
 ६,५,४,१८, २२, ७, १,१,४१,  
 ८,७,३,२, १३,५,१,१८,८,३,३,  
 का १,५,१,९,१०, २, १,३,१३,  
 आवधति श ३,२, २,१४, ५, ५,  
 ४,१९, आवधति श ३, २, २,  
 १४, १५, ६,६, २,९, आवधन्ति  
 श २,५, ३,४, ११, १,४,३, वा  
 १, ७, २,४, भाव्यन्ते श १२,  
 ४,१,४, आवधत् श १३, ८, ३,  
 ३, आवधत् श १०, ४, २, २७,  
 ३०, भावयेत् ए ६,१९, आवधेत्  
 श ३,२,२,१४,५,५,४,१९, ८,  
 ७,३,३,१३,५,१,१८, ता २, ६,  
 ११, आ "वधेत् श ८,७,३,३,  
 भावयेन् ए ६, १९, गो २, ६,  
 १, आवधय श १०, ४, ३,३,  
 आवधसीत् श १२,४,१,४  
 भोष्यतेऽ शा १४,३  
 आ वृषन्- णम् ऐआ १, ५,२, २,  
 ३ १,७,३,१, शा ८, ९, शाआ  
 २,१४, शा ८,६,२,३, ७,२,१८,  
 १०,१, २,९, १३,३,६,१३, तै  
 ३,९,५,४,५, तैआ ४, ४२,५,  
 -नस्य श ८, ७,२,१८, ९,४,२,  
 २७, -नाम् जै १८२, -नाति  
 ए ६,१९, तै १,१,६,८, गो २,  
 ६,२, -नेन ऐआ १,५,२, -नै  
 ए ६,१९, गो २,६,२  
 आवधन् वच्- वाञ् जै १८२  
 आवधन् वती- ती जै १८०  
 आ वप(व्-)-ती म १,२,२  
 आ वप- पम् ए ६, १९, गो २  
 ६,१ भोष्य अद्र  
 भावते, न, म्, यद्, आ/वृत् द्र  
 भावश्यक्(←आ वश्य)- ऋष सा १,  
 ५,१५  
 आ वरध(√वस्)- ध ऐआ २,

४, ३<sup>१</sup> -धम् श २, ३, १,९,  
 का १, ३, १,३,४, -या ऐआ  
 २,४,३, -धात् श ९, ४,२,११,  
 -यान् श १०, ६, १,२, जै ६,  
 -धाय तै २,१,२,१२, -धे तै १,१,  
 १०,६,४,९, ४,३, ७,४,६, -धेत्  
 श २, ३,१,८, ३, ९,२,७, -धे  
 श १४,७,१,४३  
 भावसध-वासिन्-सिनम् श १२,  
 ४,४,६  
 भावसधीय(-य+छ)- म् तै ३,७,  
 ४,६  
 भावसायिन्(←अवस+आयिन्)- यी  
 ए ७,२९  
 आ/वह्, आवहति ए २, ३,४, ७,  
 ३,४, आवहन्ति तै ३, २, २, ३,  
 तैआ १,३,१,१,७,५,३, आवक्षत्  
 तै ३, ६,२, १, आ वक्षत् ए  
 २,३,४,५,१२, श १,५,१ ११,२,  
 २,३,२०, तै ३, ६,१३,१, आवहत्  
 तै ३, ७, ४, ४, आ वहत् श  
 ९,२,३,२०, तै ३, ७, १३, २,  
 आवहताम् तै ३, १२, ९, ६,  
 आवहन्तु तै २, ८, १,९, भा  
 वह-तु ए ४,३, ६, १२, गो २,  
 २,२२, आवह ए १,२, ६,१०,  
 शा ३,३, ८, ८, १२, ७, २०,४,  
 शाआ १२,३, श १, ४, २, १७,४,  
 ८,३, १५, २, ६, १, २२, ३, ५, ३,  
 १३, ४, ४, ११, का १ ६ १,  
 १४, १५, तै २, ४, १, ८, ३, ५,  
 ३, २, १०, ४, २ ८ १, ११, ६, २,  
 तैआ ४, ४, २, ६, १, २, ७, ४, २,  
 १०, १, ५ १० २, ता १५, ८, १,  
 १६, ५, २, २, २, ४, ४, ६, २, ३,  
 जै १५,१, गो २, २, २०, आ  
 वह शा ३ ३, श १, १, १, ५,  
 ४ २, १, ७, ३, ५ ३, २ आ वह

† यद्यपि 'आ' इति उपसर्गं तप्यपि सादृश्यात् 'आवत्' इत्यत्र आ/अवतेर्निष्पन्नम् 'आव' इति पद बुद्धौ सन्निधीयते सा । ‡ 'भाष्यत पाठान्तरम् ।



तै ३,६,३,१; आ...वृहानि दा  
१,५,१, २६; भावहृत् तै. १, ५,  
५, ६; भावहृः दा. ४,४, ४,११,  
भावहेत् सा ३,४,२; भ्रा...अवा-  
हृत् तै २,६,१०,२; आयाक्षी  
दा ४,४,४,११; आ...अवाहृत् तै  
३,७,४,५.

आवाहृयति ऐ १, २, शां ३,३८,  
५,६, १२,७, दा १, ७,३,१३,  
आवाहृयति दा १,७,३,१३, ३,  
५,२,१३, का १, ६, १, १५,  
आवाहृयन्ति दा ५, ६, १२, ७,  
गो. २, १, २४, आवाहृयामि  
तैआ १०,२६,१, आवाहृयेत् शा  
५,६,८,८, गो २,१,२४

भा-वहृत्-न्त ऐ. ७,३४.

भा वहृन्ती-न्ती तैआ. ७,४,१

भा-वाहन-ने शा १२,७

आ-वाहित-त दा १,७, ३,१३

भा-वाह्य दा २,६,१,२२

भा-वाह्य-ह्य शां १२,७.

आ-वोढवै दा १, ४,२,१६, १७,  
५,१,११, ओढ, ओढुवी-अद्

भा/वा, आवाति तै २, ३, ९, ५,  
तैआ १०,६३,१, आवातु तै २,  
४,१, ८, तैआ ४,२, २, ५,  
५,१,८, सा ३,५,४, गो १, ३,  
१३, आवाहि तै ३, १०, ४,२  
आ वाहि तै २,४,१,७, तैआ  
४,४,२,१

भावाप- आ/वप् द्र

भावाहन,हित, ह्य, आ/वहृ द्र

आविक(←अवि)-म् दा १४, ५,  
३, १०

आविक्षित(←अविक्षित्)- त ऐ. ८,  
२१, दा १३, ५, ४,६, -तस्म ऐ  
८, २१, -तस्य ऐ ८, २१, दा  
१३,५,४,६

अ विज्ञान्य(←अविज्ञान्य)- न्यम् ३

द्व दा १,६,३,३९

भा/विद्, आविदयति दा. ५, ३,५,  
३१-३७, भावेदयति दा. ५, ३,  
५,३७, भावेदयन्ति ऐ ७, २५,  
अविदयामसि तै. २, ८, ८, ६,  
आवेदयेत् ऐ ७, २५, आवेद-  
येयु. ऐ ७, २५, आ भविति  
ऐ ३,३७.

आ-विद्-दम् दा १०, ३,५, १६,  
-दि दा १, ९, १, ८, तै ३, ५,  
१०,२.

आ वेदन-नस्य ऐ ७,२७

आ-वित्त,त्ता(√रविद्)- -त्त दा ५,  
३,५,३२,३३,३५, -त्ता दा ५,  
३,५,३७, -त्तै दा ५, ३, ५,३६,  
-त्तौ दा ५,३,५,३४

आ-विद्-द दा ५,३, ५,३१, तै  
१,७,६, ५,८, ३,४, -दम् तै १,  
७,६,५,८,३,४

आ-विद्य,द्या- -द्य तै १, ७, ६,७,  
-द्या तै १, ७, ६, ७, -द्यौ तै १,  
७,६,६

आविद्ध आ/व्यप् द्र

आ-वि/वच्, आ...विवक्तन तै २,  
४,३,९

आ वि/वाम्(←√वस्),आविवासति  
दा ३,९, २, १०, आविवामसि  
दा ३,९,३,१०, तै २, ८, ५,३,  
आविवासन्ति दा ४, ३, ३, १३,  
आविवास तै २, ४, ५, ५  
आविवामन्त तै २,४,३,५, आवि-  
वालेम तै २,८,२,८

आ वि/व्रश्च्, आविवृश्च दांआ  
१२३

आ/विश्च्, आविमुति ऐ ३, २, ५,  
२,२३, दा ९, २, ३,१८, तै ३,  
३,१,५, आविशाति दा ११,३,२,  
४ ६, १४, ४,३, २६-२९, ता  
७,५, १०, जै १६८, जैउ ३, २,  
५, ५, आ विशाति जै ४२,  
आविशात दा ११,६, २,६-१०,

आविशान्ति दा ११,३, २,७,१२,  
३,१, २-५, १४, ४, ३,२६; तै  
२,४, ५,२; आविशान्ति दा. १२,  
७,३,१४, आविशामि म १, ७,  
६-८, आविवेदा ऐआ २, १,१,  
शाआ ७,१९;११,२, दा २,५,  
१,५, ४, ४,५,१२,९,२, ३,१८,  
१३,५,२, १५, का १, ४,३,४,  
तै २,८,८,९, ३,१,१,८; आवि-  
ष्टेदा दा ५,१,४, ४, तै २, ४,५,  
७, तैआ ६,४,२,१,१०,६,१,१०,  
२, जै १३०, गो १, २, १६,  
आविशिशु दाआ ११,२, आवि-  
शान् दा १,१,४,६,३,१,८,९,३,  
४,१३,का २,१,३,११,४,६,७,१३,  
आविशातु तै १, २, १,६, आ  
विशातु दा ७, ३,१, २३, आवि-  
शाताम् तैआ ४, ४२, ५, गो १,  
३,२२, आ विशान्तु दा ४, ५,  
८,६, तै २,४,३,१०, ५,३,१२,  
३,७,९,६, सा ३,१,५, गो २,  
२,२०, आविशश्व तै २,४,८,७,  
जैउ ४,३,२,म २,१,१३, आविशा  
दा २,३,४, २७, ३, ३,३, १०,  
८,१,१०, तै २,२,५,६,१,२,१,  
३,५,६,१,७,७,९, तैआ ३, १०,  
२,४, ता १,५,७, म १, २,१८,  
७,६-८, २,५,१२, आविशात श  
३,२,२,२०,४,३,४ २०, आवि  
शाव जै १०,४, आविशन् ऐ ५,  
२३, दा १४, ३,१, २,३, ५,७,  
५,५,१८, ता १,८,१७, जै ४२,  
१०,४, जैउ ३,७,१,२, ८, आवि  
शन् ता १७, १०, २, आविशण  
जै ६०

आवेशयामि ऐ ८,२७, म २,८,  
७, आवेशयत् शाआ ११,१

आ विशुच्- शन् तै १,४,२,२, २,  
६,१,४, -शन्तौ ऐ ८,८

आ विष्ट,ष्टा- ह्ट ऐआ २,१,१, दा



३, ६, ५, ७, -तान् जैड. १, १, २,  
 ७, -तेषु म १, ३, १.  
 आ-वृत्तन- नम् सा २, ५, १, -ने  
 तै ३, ७, ९, ८  
 आ-वृत्तम् (णमुलु) तैआ १, ६, ३.  
 आ-वृत्तवच्- न् सा १, ४, ९, ५, १३;  
 ३, ७, ३, ५, १०, ९, १  
 आ-वृत्त(त्-→)ती- ती ऐ २,  
 २०, सा १२, १  
 आ-वृत्- न् द २, ५, १, १८, ३, ५,  
 ४, २, ६, ३, ३, ५, १, ३, ४, १२, ३,  
 २, ५, ५, २, ८, ९, १२, ४, ४, १-५,  
 १३, ४, ३, ४, ६-१२, ८, १, १७,  
 का १, ४, ३, १५, ५, ३, ३, ६,  
 ३, ३, -त तै ३, १२, ९, ४,  
 -तम् ऐ ७, २, ऐआ २, १, ६,  
 शाआ ४, ८, ९, श १, ९,  
 ३, १७, २०, ४, ६, ७, २, १, ६,  
 २, १, ३९, तै २, १, ४, ८, ३, ३,  
 ८, १०, म १, ६, १९, -ता ऐ  
 ७, ३२, ३४, शाआ ४, ४, ७, ८,  
 ९, श ४, ६, ७, २, १, ६, ६, ४, ९,  
 १०, ८, ६, ३, ७, १४, ३, २, २, १,  
 ९, ३, १, तैआ १, ७, ५, सा २, २,  
 १, २, १, ३-५, ७, १२, ८, ५, जैड  
 ३, ३, १, ५, ६, ७, -न्दि जैड ३, ३,  
 २, १  
 आ वृत्त, ता- त श ५, ५, २, ७,  
 -तम् ऐ ५, १५, सा १, ६, ३,  
 ३३, १२, ७, ३, २२, गो २,  
 ६, ११, -त्ता शा २६, १, गो  
 १, ४, ९, १०, -त्तान् शा २५,  
 १, सा १२, २, ३, ८, गो १, ४,  
 १८, -त्तासु ऐ २, २०, -त्तै  
 शा १९, ३, गो १, ४, १५  
 आ वृत्ति- त्ति शा १४, ९, १, १८,  
 -त्तम् शा ११, ६, २, ४, १२, २,  
 ३, १३, गो १, ४, १६, -त्यै तै  
 ३, ९, ४, ४  
 आ वृत्त्य ऐआ ५, १, १, तै २, १,  
 ८, १

आ/वृत्, आ... भवधत् तै. २, ८, ३,  
 ४, आवरस्स्यन् दा १९, ३, १.  
 आ/वृत्, आवृत्स्य ऐ ४, ४, सा १७, ४.  
 आ/वृत्पाव(स्यन्), आवृत्पावस्य श  
 १, ७, २, १७, आवृत्पावध्वम् श  
 २, ४, २, २०, ६, १, ३, ६, का १, ३,  
 ३, १७, ६, १, २४, म. २, ३, ६, ६,  
 आवृत्पावधिपत श २, ४, ७, २, २, २,  
 ६, १, ४, ०, का १, ३, ३, १८, ६, १,  
 २७, म २, ३, ७  
 आ/वृत्, आवृत्स्य तै १, १, २, १०,  
 आवृत्स्य तै १, १, २, ५.  
 आ वृत्(त्-→)ता- याम् श २, १,  
 २, १६  
 आ/वृत्, आवृत्स्य (न्ति) शाआ ३, ३,  
 आवृत्स्यन्ति श १३, २, ६, ८, तै  
 ३, ९, ४, ५, आवृत्स्यन्ति श १३,  
 २, ६, ८, तै ३, ९, ४, ४, आवृत्स्य  
 तैआ १, ११, ५, ६ ओत- अद्र  
 आवृत्स्यन्- आ/वृत्स्य द्र  
 आवृत्स्य- आ/वृत्स्य द्र  
 आ/वृत्स्य, आवृत्स्यन्ति तै १, ३, ६, १,  
 आवृत्स्यन्- न श ६, १, ३, ३,  
 आवृत्स्य(त्-→)तास्य श ३, २,  
 १, २८  
 आवृत्स्य श ३, २, १, २८, ४, ५, २, ७  
 आवृत्स्य आ/वृत्स्य द्र  
 आवृत्स्य(←-अवि)- म् गो २, ३, १९  
 आवृत्स्य, आवृत्स्यन्ति श ५, ४, १, १  
 आवृत्स्य- म् श १, ७, ४, ९, ११,  
 २, ६, ७, गो २, १, २, ३  
 आवृत्स्य जै २६  
 आवृत्स्यन्ति- नी तै ३, ९, १, ३,  
 ४, -न्व श १३, २, ४, २, ४  
 आवृत्स्य, आवृत्स्यन्कार श ११, ५,  
 १, १०  
 आवृत्स्य आवृत्स्यन् श ११, ५, १,  
 १३, १४, ६, १०, १, जै ६, जैड  
 ४, ६, १, ४, ६, आवृत्स्यन् तै २,  
 ३, १०, ३, आवृत्स्यन् तै २,  
 ३, १०, ४

आ-मज्य शाआ ६, १, गो. १,  
 १, १३.  
 आ/मज्य, आ... मज्यते तै. १, १, ४, ८,  
 आवृत्स्यन्ति व २, १०, आवृत्स्यन्ति  
 तै ३, ७, ६, १६, आवृत्स्यन्ति श  
 १२, १, ३, २२, आवृत्स्यन्ति गो २,  
 २, १९.  
 आवृत्स्यन्ति शा ११, ४, तै १,  
 १, ४, ८, ३, ३, १०, १, २, ८, ३,  
 १, २, तां ७, १, ६, जै ९९, जैड  
 १, ५, १, ३, १८, २, १, ३, १०,  
 आवृत्स्यन्ति तै १, १, ४, ८, ३,  
 ३, १०, १, ८, ३, १, ९, ९, ३, आवृत्स्यन्ति  
 श ३, ४, ३, १९,  
 आवृत्स्यन्ति तै १, ३, १०, ७, आवृत्स्यन्ति  
 तै २, १, २, १०, ३, ७  
 आवृत्स्यन्ति- नम् श ३, ६, ४, १५,  
 -नात् श ३, ६, ४, १५  
 आवृत्स्य(आ/वृत्स्य), आवृत्स्यन्ति गो २,  
 २, ४, आवृत्स्यन्ति तै २, ४,  
 ४, १, आवृत्स्यन्ति तै २,  
 ५, ६, ५  
 आवृत्स्य, आवृत्स्यन्ति श १, ६, ४, १७,  
 १४, ४, २, २६, आवृत्स्यन्ति श १,  
 ९, २, ३, ५, आवृत्स्यन्ति श १, ६, ४, १७,  
 आवृत्स्यन्ति व १, ६, ४, १७,  
 आवृत्स्यन्ति ऐ २, १६, आवृत्स्यन्ति  
 श १, ५, ४, १, तां २१, ५, २,  
 आवृत्स्यन्ति श ४, ६, ९, २०  
 आवृत्स्यन्ति, आवृत्स्यन्ति- न् का २, ३, १,  
 १६, तां १९, १, ३, -नम् ऐ ३,  
 ४६, -ना शा ११, ४  
 आवृत्स्य(वृत्स्य)- य श ३, ३, ४,  
 २८, ५, ५, ५, ६, -यात् श ९,  
 १, १, ९, -वै श ५, ५, ५, ६  
 आवृत्स्य(शै मुपा, )यित(व्य-→)व्या  
 (वृत्स्य) जै १६८  
 आवृत्स्य(वृत्स्य)- सा तै ३, ७, १२,  
 ४, तैआ २, ३, १  
 आवृत्स्य- म् श १२, ५, १, १७,  
 २, १



१०, १३, १२, ७, १५, ५, १३; गो  
 २, २, ४, ४, १६, -शिया घ १,  
 ९, १, १२, तै ३, ३, ३, २,  
 तैआ ३, ८, १, -शियाम् तै ३,  
 ९, १६, ८, -शियौ श १, ८, १,  
 ३६, का २, १, ४, ५, -शी शा २,  
 २, ११, ८, श १, ८, १, ९, २९,  
 ३६, ९, १, २, १, २, १, ४, २८, ३, ४,  
 ५, ४, १, ३, २, २, ४, ६, २, १०, ३,  
 ४, ३, १८, ५, २, १, ४, १, ५, ९, १,  
 १, ७, ४, २, १, २, २, ५, ४, ०, ९, १०,  
 ३, २, १, ३, का १, १, ४, २, ५, ३, ३,  
 २, ०, ५, १, ४, २, १, २, १, ४, ५,  
 तै ३, ३, ३, ४, -शीर्ष्याम् श १,  
 ८, १, ३६

भाषी पद- द्मू ऐ ४, ९  
 भाषीवंत्- बन्ति ता १८, ४, ४  
 भाषीवंती- ती शा ९, ३, -त्या  
 शां ८, ७, ९, ६, ११६  
 भाषी(←आशिस्) विप- प ऐ  
 ६, १, -पा जै १०२

भाषिष्- भाषीयस् आशु द्र  
 आशु(√अश्)- शव ता ६, ९, १५,  
 -शु ऐ ६, ३५, ऐआ ३, २, ४,  
 घ १३, ३, ६, ६, ता १४, ९, ९,  
 -झ ऐ ४, २०, वा ६, ४, ४, ३,  
 ८, ४, १, ९, ९, ०, ०, ३, ६, १३, १,  
 ९, ५, तै २, ६, १६, १, ३, ८, ७, १,  
 २, १३, २, १०, १, ४, -शुम् ऐ  
 ४००, श ४ २, १, ९, तै २, ८, ३,  
 १, ३ ९, २२, २, तैआ १, २२  
 ११ २६, ३, -शुना ता १४, ९,  
 १०, -शुनाम् श ५, ३, २ ३, तै  
 ३, १, ४ ११, -शुो तै ३ १०,  
 ८, ३, -शो ता १४, ९, १०

आशिष्(शु+इष्)- ष श ४, १,  
 ३, ३, ८, ५, १, ९, १३, १, ०, ७,  
 तैआ ८, १, ता १३, १०, १, ४,  
 -इम् ऐ ३, १, ५, श ८, २, ३, ९,  
 आशीयम्(शु+ईयस्)- य शा ०, १, १

४, ८, ५ ३, ८, ९, ता १७, १२, ३,  
 १८, ६, १०, -यान् तै ३, १०, १, ४  
 आशु-ग-गा तै १, २, १, २६  
 आशु-स्व-म् तां १४, ९, १०  
 आशु पत्वन्-त्वा ऐ ६, ३५, गो  
 २, ६, १, ४.  
 आशु-भाग्य-वम् जैआ १, ४६९  
 आशु-मत्-त् ऐ ४, २, ९, ४, ५, १६,  
 तां १०, ६, १  
 आशुर्थीय(←आशुर्थ)- यानि  
 आ १, ५३३  
 आशु हेमन्-न् तै १, ३, ५, ४  
 आशुधीय(←आशु[द्युञ्ज-]थ)-  
 -म् तै २, ७, १३, २.  
 आशुश्च, आ शुशुभिष् तांआ ६,  
 १०, १, ११, १

आ शुकृष्णि- ञि शा २१, ४  
 आशु, भाषीयन्त गो १, २, १८  
 आशुश्च, आशुतोय का १, ३, १, ९  
 आ शुशुत्तित- ता श १, ६, ३, ५,  
 ५, ५, ४, ६  
 आ श्रोतवित्तव श २, ३, १, १६  
 आशुय(√अशु)- म् तै ३, ७, ३, २  
 आ श्रम- म गो १, २, ८  
 आश्रायस- स जै ७८  
 आश्रायण, णीय, वित्त, इय, आशुधु द्र  
 आशु/धि, आश्रयन्त गो २, ५, १  
 आ श्रि(त→)ता- म् शा २८, १  
 आशु/श्री, आश्रीणीत श ४, २, १, १२  
 आशुधु आशुगोति श ९, ५, १, ८,  
 आशुगोमि तै २, ५, १, ३,  
 आशुधुशु श ९, ५, १, ०, आ  
 शुगोतु तै ३, ५, १२, १, आ  
 शुगु श १, ५, २, ७, का १, ४, १, ८,  
 आ शुगुहि तैआ १०, १, १३,  
 आ अशुगोत् तै २, ५, २, ३  
 आशुशुयात् ता २१, ३, ५  
 आश्रावयति ऐ १, २६, श १,  
 ५, १, १, ०, २, २, ८, ८, २, ९,  
 २, ५, २, ३, ३ ३ ७, ४, १, १०.

४, ३, ५, ६, ३, ८, ९, तै १, ६, ९,  
 ५, ८, ३, २, आश्रावयति श १,  
 ५, १, १, २, ७, ८, ३, ९, २, ५, ३, ३,  
 ३, ७, ४, १०, ४, ४, ३, ८, १, १, १३,  
 ११, ४, २, ९-११, का १, ५, १, ३०,  
 जै २०९, जैउ ४, ६, २, ३, गो  
 २, १, २, ४, आश्रावयन्ति श १,  
 ५, १, ३, २, ६, १, २, ४, का १, ६, १,  
 १६, तैआ ७, ८, १, आश्रावयाम  
 श १, ५, १, ३, आ...श्रावय... श.  
 १, ५, २, १८, २०, गो १, ५, १०,  
 आ...श्रावयतम् तै २, ७, १, ५, ६,  
 ८, ६, ८, आश्रावयेत् श १, ५,  
 १, ३, आश्रावयेत् श १, ५, १, २,  
 ३, ६, ७, २, ५, २, ३, ४, ३, ५, ८, १३,  
 का १, ५, १, ३०, आश्रावयेयु  
 श २, ६, १, २, ५, का १, ६, १, १६  
 आ श्रयन्त- न्तम् श ७, ३, १,  
 ३४  
 आ-श्रावण-णम् श १, ५, १, १,  
 ८, ३, ९, ११, २, १, ३, -णश्च श  
 ११, ४, २, ५  
 आ-श्रावणीय- -येग जैउ ३, ७,  
 १, ६  
 आ श्रावयिष्यत्- न् श ११, ४, २,  
 ३  
 आ श्रावित- तम् तै २, १, ५, ९, ३, ३,  
 ७, १, १, १, -तामि श ११, ४, २, ५  
 आश्रावित प्रत्याश्रावित- तै जैउ  
 ४, ६, १, ५, ०, ३  
 आ श्राव्य श १, ५, १, ४, ३, ८, ८, ३,  
 १०, २, २, ३, १, ८, ५, ०, २, ३, ३,  
 ३, ०, ३, ७-३, ९, ४, १, ४, ५, ३, ३, ७-  
 १०, १२, १, ५, ६, १, २, ३, २, ७-२, ९,  
 ३, १, ४, ४, ५, ३, ४, ४, १०-१३,  
 ८, १, ४, ११, २, २, ३, २, ७, ३, २, ९,  
 ३, ३, ३, ४, ४, २, १, २, ३, ३, ८, २०,  
 ४, १, ७, २, ४-६, ३, ८, ९, ५, १, ४,  
 १६, १, ७, ५, १, ७, ५, २, ९, १, १, ७,  
 २, २, १, ८, ३, ०, ८, ३, १, ५, ४, ४,

†=शु. १, ९, ७, १, मुग 'शुशुया' इति । ‡ मुग स्वरधित्य । तउ =मैम १, ४, ११ ।

२४, २५, ११, ४, २, २, १४, २, २, १५, ३, १, ३०, का १, २, ३, १४, २१, ५, १, २०-२९, ३३-३७, २, ६-९, ११-१४, ६, १, १५, १७-२०, २९, ३०, तैआ ५, ८, २  
 आ श्रुति- ति वा १४, १, ३, २, २, ३, तैआ ४, ५, ३  
 आ-भे(=भे)वा- -या तै १, ५, १, २, ३, १, १, ६, -पाभ्य तै ३, १, ४, ७, ३  
 आ/क्षिपु, आशिष्टेय तै ३, ७, ६, २, १  
 आ श्रिष्ट- छ वा ४, १, १, २, २, १, २८, -ष्टे वा १, ५, ३, ४, ०  
 आश्व(=अश्व)- -श्वम् ता ११, ३, ४, आ १, ११६, जैआ १, ११६, ५२९, -श्वानि आ १, १६६, ५१३, जैआ १, २६९, ४७३, ५१३, -श्व आ १, ६८, ४३४, जैआ १, ८०४, -श्वेन ता ११, ३, ५  
 आश्वतर(=अश्वतर)- र ऐ ६, ३१०, गो १ २, ६, ९  
 आश्वतराश्वि(=श्वि वा ४, ६, १, ९, १०, ६, १, १, जै ६, -श्विम् वा १०, ६, १, ७, १४, ८, १५, ११  
 आश्वरय(=अश्वरय)- -रथ तै १, १, ३, ९, ३, ८, १२, २, -रथम् वा ३, ३, ५, १४, १२, ७, २, १४, १, १, ३, -रथाणि ऐ ७, १०, ३२, ८, १६, -रथे वा ४, ३, ६, ५, २, १, १७, -रथेन वा ७, ३, ५, १४, -रथेषु वा ७, ३, १, १७  
 आश्वरयो- -रथी वा ७, ३, २, ५, -रथी वा २, १, ४, ५, का १, १, ४, ४, -रथीम् वा ११, १, १, १५, १, ३, १७, -रथ्य तै ३, १०, ९, १०  
 आश्वरिय- रिय जै १३३, १३७, १

-रियम् जै १००, १६८  
 आश्वमेधिक(=अश्व-मेध)- म् वा १३, २, ७, १, ७, १, ७  
 आश्ववाह(=अश्व-वाल)- ल वा ३, ४, १, १७, ६, ३, १४, -लम् वा ३, ६, ३, १०, आश्वभिय-आश्रु द  
 आश्वरसूक्(=अश्वर सूक्)- म् ता १५, ५, ८, १९, ४, ९ आ जैआ १, १२२  
 आश्वसूक्(=श्वि ता १९, ४, १०, जै २०६  
 आश्वि(=अश्व)- -श्वि ऐ ६, ३०  
 आश्विन(=अश्विन)- -न ऐ २, २६, ३, १, वा १३, ५, वा ४, १, ५, १, ५, ३, १, ८, ५, ४, १, १५, १२, ७, १, ११, २, ४, ८, २, ८, २५, १, १, ४, तै ३, ९, १६, ४, तैआ ५, ११, ४, ता २१, १०, २३, -नम् ऐ २, १८, २७, ३, १-४, ४, ७, ८, १, १०, ५, २६, २८, वा ११, २, ८, १४, ४, १७, ४, १८, १, २, ५, २७, २, २६, ११, १५, शाआ १, २, वा ४, १, ५, १५, २, ५, १२, ५, ६, १, २, ५, ३, १, ८, ५, ४, ३३, ३४, ११, ५, ३, ५, ५, १, १०, १२, ७, २, ३, ८, २, २, २, २६, तै १, ५, ४, ३, ७, ३, ५, ८, ५, ६, २, १, ७, १, ८, २, ६, १, ५, ३ ९, १, ३, तैआ ५, १, ७, ता ९, १, ३४, ३९, ३, ६, २०, २ ३ जै १८६, गो १, ३, १, २, ४, २, ४, १३, -नस्व ऐ ४, ७, वा १३, ६, १८, ३, -ना वा १२, ८, २, १६, १७, २०, -नान् वा १२, ८, २, २५ -नानाम् गो २, ५, १०, -नानि ए २, १७, गो २, ५, १०, -नाभ्याम् वा १२, ८, ३ ४, ९, १, ९, -नाय ऐ ४, १०

शा १८, ४, गो २, ५, ३, -ने ऐ ४, ८, वा ११, ४, वा १२, ९, १, १२, -नेन शा १४, ४, वा ७, ५, ४, ३, ३, १२, ९, २, ८, ३, २, ३, १८, ९, १, ७, ता ९, १, २१, २०, १, ४, ३, २, -नौ वा ५, ५, ४, १, १२, ९, १, ५, १३, २, ३, ५  
 आश्विनी- -नी वा १८, ५, -नी वा ८, २, १, ११, २, ३, १२, ७, २, ७, वा १२, ७, १, -न्य वा ८, २, १, १३, १०, ४, ३, १५, १२, ८, २, १८, १९  
 आश्विनोक्त्यग्रह- -रथ वा ३०, ११  
 आश्विन पात्र- म् वा ४, १, ५, १९, १  
 आश्विन प्रवयस्- वा ३३ न तैआ, ५, १, ७  
 आश्वीन(=अश्वीन)- -नानि ता २१, १, ९, २५, १०, १६  
 आषा(ढ)ढ(=अषाढ)- ढढ वा २, १, १, ६  
 आषाढि- ढे वा ६, १, ४, ३७  
 आष्कार शिथन- नम् ता ८, १, १, २, १, १२, ३, २०  
 आष्टादश्ट(=अष्टादश्ट)- -म् तौ १२, ९, १, ३, -ष्टस्य ता १२, ९, १४, -ष्टे ता ८, ९, २०, ११, ११, आ १, ३, ४, ३  
 आष्टी वन्(=वन्ता(न्तौ) तै ३, ६, ६, ३  
 आम्(आ/१अस्), आ + षुधि तै ३, ७, ७, ९  
 आम्(आ/२अस्) आस्वयि तै ३, ३, ९, १०, आस्वय वा १, ५, २, १, तै ३, ५, ४, १  
 आम्(=सा वा ४, ५, १, ९, -साम् वा १२, ४, १, ४, २  
 आस पांसु- सुमि जै १८६

१ ऐ 'आश्वतर । आश्विन' इति पाठ । = 'आश्वितराश्रु इति गो पाठस्तुविश्वि गतो वा भवेत् । तु० छाउ ( ७, ११, १, १, १, १ ) वृउ ( ७ १४, ८, ) । † आश्वतर, आश्वतराश्वि णि द । ‡ = ऐ २, ६, वास १६, २, १, मैस ४, १२, ४, एतेषु 'अश्वीवन्ता इत्यत्र पाठ उपाठ-यत्ते स गद । मैसूर भा न यथोपरि मुद्रापित-रनथेवाहत् । § तु० 'असन् पामव' गद ।

भास पुट- टै तै १,३,७,६  
 आस्, आस्ते ऐ १,३,३,३,७,७,१५,  
 शां १२,५, वा १, ५, १, २, ५,  
 ७,४,१८, २,३,२,४, ३,२,२,१,  
 १,२,१३; छ,६,९,७,२१,९,२,३,  
 १७, १२,३,१,५,६,१,३८, १४,  
 १,३,२, तै ३, २, ३,६, आस्ते  
 वा २,३, ३,१६, छ,६, ६,५, तै  
 ३,४,५, तैआ ३, १२, ७, ९,  
 १०, ५, तां ९, ०, १२, जै ५५,  
 ८६,११७, १३९,१६४, जैउ १,  
 ४,३,३, ३,१,१, २०,२,४, ४,३,  
 ३,९, १०,४, २,२, ४ २,१, जै  
 भास्तेऽश्व वा ९, ३, १,१५, ३,  
 ४,१४, भासाते तै २, ८, ८, १,  
 जै १८६, आस्ते ऐ छ,१३,३०,  
 ५,१४,६, २१,७, २७, ऐआ १,  
 १,१, शां २७,६, वा १,८, ३,  
 ६,३,६,१,२२,छ,५,१,१२, ६,२,  
 १,४,३,४,५,८,१, ९,३,१२,२०,  
 ५, ५, ५, १३, १३, २,७, १२,  
 आस्तेऽश्व वा ९, २, ३,४६,३,  
 १,९, तैआ १, ११,१, ६, १,२,  
 आस्ते वा ३,८,१,१५, छ, ६,६,  
 ५,८,१९,९,३,२२,२३, १२, ३,  
 ५,२, १३,४,३, ३,६-१२, १४,  
 १,१,३,५,२,४,५ तै १, ८, ४,  
 २, तां १०,३,९,४,५ ५,८,१२,  
 ११,४,७,८,१०, ५,४,६, १२, ५,  
 २,१,१,२,२, १४,३,२,०, २३,६,  
 ३,२,६,६,५, ४ ३, १, जै ८६,  
 १२५, १७१, १८६,१८९, २०३,  
 २१०, गो १,५,२२, आश्वे जै  
 १८६, २०९, आसे वा १२, ३,  
 ४,१, आस्महे तै २ १, १, १,  
 जै १९०, आसाब्धके वा १४, ६,  
 १०,१, आसाब्धिके ऐ ७, २७  
 जैउ छ,८,४,५, गो १, ३, २०,  
 आसिपते वा छ, ६, ६, १,

आस्ताम् वा छ,६,६,२,३, आस्व  
 वा छ, ६, ६, ४, १४, १, ३, २,  
 आस्व वा १४,५,४,४, आश्वम्  
 वा ९, २,३, २,४, आसास्महे वा  
 ११,५,५,१, आस्त ऐआ २, १,  
 ४, वा छ,६,६,५, भासव ऐ २,  
 १९,छ,१६, १७, ३२, ६,३, शां  
 १२,३, वा छ,६,९,१, तै १, ४,  
 ९, १, २, १, १, १, २, ८, ४,  
 आस्व तै २,३,५,१,२,६,१३,  
 ३, ३, १२,९,३,४, ५,७, तैआ  
 ५,१,१, तां छ,१,१, ६,१७, ७,  
 ५,५, ९,२,२२,१०, १२,१, १२,  
 ५,१४, ११, १०, २४, १,९, जै  
 १६२, १७०, १७७, १९०,१९७,  
 २०३, ४ ३, १२, आसीत ऐ  
 ८,२८, शां ६,११, वा १ ७, ४,  
 १९,२,४,२, २१, ३,२,१,९, ३,  
 ३,१०,छ,६,६, ५, ११,२,७,३,३,  
 वा १,३,३,१८, तै १, ४,४,०,  
 ५, तैआ २, ८,१, १७, ३, जैउ  
 ३,४,२, ३,६, सा १, २,४, गो  
 १, २, ४, २, १, ४, आसीतम्  
 वा छ,५,१,१२,६,९,२३, ५, ५,  
 ५, १३, जै ५५, १५६, आसिष्ट  
 गो १, ३,४, आसिपते ऐ ७,  
 २७  
 आस्यन्ति वा २,४  
 आसन- नम् वा १४ ९, १, ७,  
 तैआ २,१७,१, -नानि जै ६,  
 -ने ऐ ७, १८, ८, २७, स २,  
 ८,३, -नेन तैआ ७,११,३  
 आसिष्वा वा २ ३,२,५,४,२, २१,  
 का १,३,३,१८  
 आसीन,ना- न ऐ २,२२, ६,३,  
 ७,१८, ८,९, ऐआ ५,३,२,३,  
 वा ९, ५, २८, ४, शाआ १२,  
 ८, वा १,४ २,१९,४,४,७,२२  
 २,३,४, २,४, ३ १८, ६,२,५

३,५,१,३४,७, १,१०, ५, १,३,  
 १६, ६,६,४,१२, ७,१,१,२,१,  
 ३०,४,१,३५, ९,१,३, १४, ३,  
 ३,४६,३, १,९,१५,१६, ११, ५,  
 ५,२,४, १२,३,२,७, १४, ३, १,  
 ७,३२, ९,३,१४, का १, ५,२,  
 १७,६,२,३, तै २,३,२, २,३,२,  
 ९,६,३,७,४, तैआ २, ११, १,  
 १२,१,१७,१, तां ५, ७,८,६ ४,  
 १४, ७,९,७, ४ १,४, २, ४,  
 छ,५, सा १,३,२, जै १८, गो  
 १,१,१५, २,३,१०,४,५, -नम्  
 ऐ २,२८, ८,१२, १३, १७, १८,  
 २८, वा १, ३, ४,१५, २, ५,२,  
 ६, ३,३, ३, १३, छ,३, ०,२, ९,  
 ३,४,१४, १३,५,२, १६, वा १,  
 ५,१,४, ता ८,५, ९, ८,२३, जै  
 ४, जैउ ३,४,२,५, सा ३,५,१,  
 गो १,२,१८, -नस्य ऐ ७,१५,  
 -ना शा ७,६, तै ३, ३, ३,१,  
 -न वा ७,६, २८,३, वा ११,  
 ६, १, ५, जैउ १, ४, १, १, २,  
 -नाम् वा ११, ६, १, ५, १०,  
 जै ४८, ३०, ८९, -नानाम् ता  
 १३,१२,५, ४ १,७, -नाभ्याम्  
 वा छ,३,४,२२, -नाय ऐआ ५,  
 ३,३, शाआ छ,१५, वा १, ७,  
 ४, ६, १०, ५, ५,२, जैउ ३,  
 ४, ३, ४, -नै वा ११, ६, १,  
 ५, १०  
 आस(आस्?) -सावः ऐ छ,  
 ३०, ऐआ ५,२,२ शां २२, १,  
 गो १,३,१९  
 आसस्था- यै जैउ ३,४,२,६  
 आसक्त, आसक्ति, आसक्त आ  
 सज्द्र  
 आसह्यम्- म् तै २, १, १, ३,  
 जैउ १,३,२,४  
 आ/सज् सज्ज, आसजति वा २,

† 'आसन्' इति मुपा स्वरखिन्त्य । ‡ सामीप्यार्थे रूपान्तराद्भासनादव्ययत्वनं कैचित् प्रकल्पितम् ।

६, २, १७, आसजन्ति तै १,६,  
 १०, ५, आसजाम जै १६,  
 आसेजु श ३,६,१, २७, छ, २,  
 ४, १९, आसजन् जै १६, आस-  
 जेयु श १,५,३, २,१, १, १, ६,  
 आसिसक्षन्ति श १, ६, १, १५,  
 आसिसक्षन् श १, ६, १, १२,  
 आ सक- क श ६, ७, १, १९,  
 २१, -क ऽइव श छ, १, ३, ९,  
 -का श ६, ७, १, १७  
 आ सन्ति- -क्ति श ९, ५, १, १६,  
 १७,  
 आसक्ति पान- म् का १, ३,  
 १, ९  
 आसक्ति शुद्ध- म् ता ६, ६, १०  
 आ सद्ग- ङ श ५, २, ३, ५, आ  
 १, १९, -ङ्गम् जैमा १, १९,  
 -ङ्गाव श १, १, २, ३, ३, १, ५, ४,  
 ४, ८, ६, १, ११, ३, २, ३, १, ६, ४,  
 २, ५, ३, १, ६, १, २, ७, ९, ४, ६, छ,  
 १, १, ६, ७, ३, १, ६, ६, १, का २,  
 १, ३, ५, ४, ४, ३, ४, ५  
 आ सज्जन- नम श ६, ७, १, १७,  
 १९, २१, -नाप ऐ ५, ११  
 आ/सद् (→पीद्), आसीदति श  
 ६, ४, ३, ६, आसीदन्ति म १, ३,  
 १२, आ सीदति जै २०,  
 आसमाद् ऐ ७, १७, आ  
 सीदतु तैआ ६, ८, १, आसी  
 दताम् तैआ ६, ७, १, आसी  
 दताम् तै ३, ६, २, ७, आ  
 सद्गन्तु श १, ३, ४, १२, तै ३, ६,  
 ३, १, ३, ४, आसीदन्तु श १, ३, ४,  
 १२ तै २, ७, १२, ५ आसीद् श  
 १, ३, ४, १४, ३, ३, ४, १, २९, ३  
 ४, २, १७, ५, ४, ४, ४, ८, १, ४,  
 ९, २, १, ३, ५, तै १, ७, १०, ८,  
 २, ५, ८, ८, ३, ७, ७, १०, आ  
 सीद् श २, ४, ६, २, आसीदतम्

ऐ १, २९, तैआ ६, ५, १, आसी  
 दाम शा २७, १, आसीदत् श  
 ३, ३, ४, ४, आ -सदेम तै ३,  
 ६, १, ३, आसदत् ऐ १, ३०, श  
 ६, ४, ३, ६, ४, १७, आसद् श  
 ६, ८, २, ६, आ असादीव तैआ  
 छ, ५, २  
 आसादयति ऐ १, २८, श १,  
 २, ५, २०, ३, १, २०, ३, ३, २, ५,  
 २, १८, ३, ६, १, १, ६, १, १४,  
 १७, ३, ३, ४, १, २९, ६, ३, १४,  
 १८, ४, २, १, २, ५, ४, ४, ५, १, १,  
 १४, १, ३, ८, १, २, ३, १, २२, का  
 १, ५, १, १, ५, २, ५, १०, ६, १, ९,  
 ११, १२, २, २, ३, २०, तै २, २,  
 ८, १, ३, २, ९, १४, आसादयति  
 श १४, १, ३, १२, का १, ५, १,  
 १४, आसादयन्ति शा १८, ८,  
 श २, ६, १, १२, आसादय श १,  
 २, ५, २०, २, १, २, ६, १, १२, का  
 २, २, ३, १९, तै २, ४, १, ११,  
 आसादयित् श १, २, ५, २०, का  
 २, २, ३, २०, आसादयित् श १,  
 ३, १, २, १  
 आ सत्त्वत्- न् ऐ १, ३०  
 आ सुदमी ऐ १, ३०  
 आ सुदे ऐ १, २९, जै ३, २, ७, ३  
 आ सुच श १, ८, २, ७, ६, ८, २,  
 ६, ता ६, ७, २१  
 आ सक- स ऐ १, २८, छ, २०,  
 ता छ, ६, २०, -सम् श ६, ७,  
 १, १२, १४, ३, ७, २, ७, २८, तै २,  
 ६, १०, ६, सा २, १, ७ -सम् ऽइव  
 जै १३०, -से ऐ १, ३०, दा  
 ८, १, -सेपु ऐ ७, २  
 आ साद्- द ता १६, ३, ७  
 आ सादयत्- न् तै ३, १०, १, ३  
 आ साव दाआ ३, १, श ७, ५,  
 १, १९, २, १९, ६, १, १७, ३, ४, १,

१९, ६, ३, १७, ९, ३, १, ५, ४, ५,  
 १५, का १, ४, ३, १६, ५, १, १५,  
 ६, १, १२  
 आ-सा(घ→घा)-घा तै ३, २,  
 ९, १५  
 आसन्-आस्य द्र  
 आसन √आस् द्र  
 आसन्दी (आ/सद्?) - न्दी ऐ ८,  
 ५, ८, ऐआ १, २, ४, दाआ  
 ३, ३, श ६, ७, १, १२, २७,  
 ७, २, १, १६, १२, ८, ३, ६, ९,  
 १, ३, १३, ८, ४, १०, तै २, ६, ४, ३,  
 -न्दीम् ऐ ८, ५, ६, १२, १७,  
 ऐआ १, २, ४, ५, १, ४, दाआ ३,  
 ५, श ५, २, १, २२, ४, ५, १, १२,  
 ८, ३, ८, १४, १, ३, ८, ३, १, २१,  
 ता ५, ५, १, ६, ७, जै १७६,  
 -न्या श ६, ७, १, १२, -न्या  
 श ५, ५, ३, ७, -न्याम् ऐ ८,  
 १२, १३, १७, १८, श ५, ४, ५,  
 १५, १२, ६, १, १५, ८, ३, ४, गो  
 २, २, १०, -न्यै श १४, १, ३, ८  
 आसन्दी पत्- ति ऐ ८, २१, श  
 १३, ५, ४, २  
 आसन्दी सुद्- व श १२, ८,  
 ३, ४  
 आसन्- आस्य द्र  
 आस पुत्र जै २०४  
 आसमारय (←असमति)- र्वम् १  
 २०४, -स्वयम् जैव छ, ६, ३, ७  
 आसव, आसविन् आ/सु, र्वम् द्र  
 आसस्तु † गो १, १, ३३,  
 आ सहस्र सुवस् ( ) तैआ छ, ७, ८, १  
 आसाद् इवम्, घ, आ/सद् द्र  
 आ साव (√सो) जै १६८  
 आ/सिच् (→यिञ्च), आसिञ्चति श  
 ७, ५, ३, ६, ७, ५, ४, ७८, आनि  
 ङ्गम् जैव १, ६, ३, १, आसिञ्चतु  
 श १४९, ४, २०, म १, ४, ६,

†=२. ९, ७१, ६, 'आ सद्' इति चित्रं प्राति आह सा । ऋमुन्-तमित्यकाव । † अणपाठ इति इत्यम् ।

'आसादासु' इतीरापेक्षते ।



आसिद्धत ऐ १, २२, आ  
सिद्धत शां ८, ७, आसिद्धत्व जैड  
१, ६, ३, १, आसिद्धत्वे श ३,  
५, ३, ३, ४, २, ४, १८, आसिद्ध्यात्  
जैड १, १, ३, ८  
आ सिक्त,का- क्ता जै २१२, -क्ते  
श १२, १, ३, २३, गो १, ४, १३  
आसिक्त व(त्-→)ती- रथो शां  
८, ७  
आ सिद्ध्य श २, १, ४, ५, ५, ३, २,  
६, का १, १, ४, ४, ५, २, ५  
आसित(←असित)- तम् ता १४,  
११, १८, १९, १५, ५, २७, जै  
२०९, आ जैआ १, १०७,  
१९७, -तस्य ता १५, ५, २७,  
-ते आ जैआ १, ९३  
आ/श्चु, आसुनोति श १२, ७, ३, ६,  
आसोत ता १२, ५, ३, आसुपयु  
तै ३, ७, ९, २, आ असुपयु तै  
३, ७, ९, २  
आ सव- व तै १, ५, ३, १  
आ सुत- तः श १२, ७, ३, १२, तै  
२, ६, १, ३, जै १२८, -तस्य श  
१२, ८, २, १३, -तात् श १२, ७,  
३, १२  
आ-सुति- तिम् तै २, ५, ५, ५  
आसुक- के आ १, २८३  
आसुर(←असुर)- र वा २४, ३,  
४, श ५, ३, २, २, ४, १, ९, १२,  
७, ३, १, तै ३, २, ९, २४, ता  
४, ५, २, ६, १३, ६, ६, ८, १२६८,  
१४, ११, १४, २३, १६, २ गो २  
३, १९, -रम् तै १, ७, १, ६, गो  
२, ६, १४, -तस्य श १२, ७, ३,  
३, जै १४०, -तात् श १२, ८,  
१, ३, तै २, ६, ३, १, १३, १, -रे  
श ५, ५, ४, २५, तै १, ४, २, १  
आसुरी ऐ २, २२, श ६, ४, ४,  
६, -य श १३, ८, १, ५, २, १  
आसुरायण(←आसुरि)- ण श

१४, ५, ५, २१, ७, ३, ७७, ९, ४, ३३,  
-णात् श १४, ५, ५, २१, ७, ३,  
२७, ९, ४, ३३.  
आसुरि- रि श १, ६, ३, २६,  
२, १, ४, २७, ३, १, ९, ४, १, २, ६,  
१, २५, ३३, ३, १७, ४, ५, ८, १४,  
१४, १, १, ३३, ५, ५, २१, ७, ३, २७,  
९, ४, ३३, का १, ३, १, ४, ४, २, १,  
६, ३, १०, -रे श १४, ५, ५,  
२१, ७, ३, २७, ९, ४, ३३  
आसुरि वासिन्- न श १४,  
९, ४, ३३  
आ/रसू, आसुवात् श १३, ४, २,  
९, आसुवस्व तां २१, १०, १५,  
१९, आसुव श २, २, ३, २२,  
का १, २, ३, १८, तै २, ४, ६, ३,  
तैआ २, ५, १, १०, १०, २,  
४९, १  
आ सवितृ- ता श १३, ४, २, ९,  
-त्रे श १३, ४, २, ९, तै ३, ८,  
१२, २  
आ/सृ, आससु जै ६१, ८७  
आ सृत्- तेषु श ५, १, ५, १०  
आ/सृञ् आसृञ्जति श २, ६, २, १७,  
आसृञ्ज श ४, ३, ५, १८, आसृक्षि  
श ३, ९, १, २  
आसेचन आ/सिच् द्र  
आ/सृक्, आसृक्कैति श १, २, १, ५, ३,  
८, का २, १, ४, ३६  
आसृक्- का णे तै २, ८, ६, ३  
आस्तरण आ/सृत् द्र  
आ स्ताव(√सृत्)- व श २, २, ४,  
११, का १२, ४, ९, जै १८४  
-वम् श १३, ५, १, १६, जै  
१५१, -वे जै १८४  
आ स्तुत- म् तां ४, ३, ११, १२  
आ/स्तुम्, आसोभति ऐआ ५, ७, २  
आ/स्तु(→सृत्), आस्तुणाति ऐ ८, ६,  
श ३, ३, ४, १, २९, ५, ६, ३, १८,  
५ २ १, २४, २५, ४, ४ ३ १२,

८, ३, ८, ९, तै १, ७, १०, २.  
आ-स्तुरण- म् ऐ ८, ५, १२, १७,  
तैआ १, १२, ५, जै ११७.  
आ-सृत्(त-→)ता श ७, ४, २, ५<sup>१</sup>  
आ/स्या(→तिष्), आतिष्ठति श ५,  
१, ५, १५, ४, ३, ७, तां ७, ७, १४,  
आतस्थी श ४, ३, ५, १२, आ  
तस्थी तै २, ७, ८, १, आतस्थ्यु तै  
२, ४, ५, ७, आ...तस्थु श ६,  
३, १, १७, आतिष्ठस्व ऐ ८, १०,  
आतिष्ठ ऐ ५, १३, श ४, ५, ३,  
९, तै १, ७, ७, १, २, २, ७, ८, १,  
१६, १, २, आ... तिष्ठ शां २०,  
४, २६, १६, तै २, ७, १३, १,  
तैआ १, ११, ७, आतिष्ठत श ४,  
४, ४, ११, आतिष्ठेत् गो १, २, ७,  
आतिष्ठेताम् तां ७, ६, ११,  
आस्यात् श १, ४, ५, ३, तै २,  
८, ६, १, आ...भस्यु तै २, ८,  
७, १  
आस्यापयति ऐ ३, ६, गो २, ३,  
२, आस्यापयन्ति श ३, ८, २, ८,  
१०, ११  
आ तिष्ठत्- न्तम तै २, ७, ८, १,  
१६, २  
आ स्यात्- ता म १, ७, १६  
आ स्थान- नम शां १०, २, श  
५, ५, ५, १४, तै २, ४, ४, १,  
-नात् श ६, ३, २, १३, ४, ३,  
२, ११, ५, ५, ८, ९, तै ३, ७,  
१३, १  
आ स्थाय श ११, ६, २, ४, ५, तैआ  
१, ३, १, १, जैड ३, २, ३, ५, ४, ८  
आ स्थित- तम् श ३, ८, २, ९,  
तै ३, ७, १३, ३  
आस्वाय वास्य द्र  
आ/सृष्ट, आसृष्ट्योति श ३, ३, ४,  
३, ४  
आ सृत्त- तम् श ३, ३, ४, ४,  
-ता श ३, ३, ४, ३

आ-स्वृष्ट (√स्वृष्ट्) - ष्टः जैठ. २, ५<sup>१</sup>  
 २, ६; -ष्टम् श. ९, ३, ४, १५<sup>२</sup>.  
 आस्माक (→अस्माक) - कः श. ३, ३,  
 २, ७<sup>३</sup>; -कासः तैआ. ६, ११, १.  
 आस्ये (←आस्य; आस्यन्), आस्यन् श.  
 ३, ६, ३, २०; छ, २, ४, २४; छ,  
 १, ३, ११<sup>४</sup>; तै. ३, १, १, १; गो. २,  
 १, ३१<sup>५</sup>; आसनि ऐ. २, १२; श.  
 ५, १, ५, १९; तै. ३, ६, ७, १;  
 आसया शां. २६, १०; आस्यम्  
 शां. १०, ३; १४, २<sup>६</sup>; तै. २, ४, २,  
 २; ३; ७, १२, ६; प. छ, ७; मं. २,  
 ६, १८; जै. ११२; १४६; गो. २,  
 १, २; आस्ये ऐ. २, १२; श. ५,  
 ४, १, १; १२, ७, ३, २०<sup>७</sup>; १४, ४,  
 १, ९; का. १, ६, २, ५; तै. १, ४,  
 २, १; २, ४, ५, ६; ६, १४, २; सा. २,  
 ७, १३; जै. ११२; जैठ. २, ३, २,  
 ७<sup>८</sup>; ४, २, ८<sup>९</sup>; आस्येन शां. ६,  
 १४; श. ११, १, ६, ७; गो. २, १,  
 २; आस्येणु श. ५, १, १, १; ११,  
 १, ८, १.  
 आस्यन् - म् श. १४, ४, १, ८.  
 आस्वाग्रस् - म् श. १, ४, २, १३;  
 तै. ३, ५, ३, १.  
 आस्य-दम्न - म्ने शा. १, ४, २, १; ३,  
 २, ९.  
 आस्य-सन्निभ - म् ऐआ. ५, १, ३.  
 आ√सु, आस्रवति श. १४, ६, ११, ४.  
 आ-स्वदि (√स्वद्) त - म् श. १, ४,  
 १, ५.  
 आ√हृन्, आहृति श. ५, १, ५, ७; ८;  
 १३, २, ९, ६<sup>१०</sup>; तै. ३, ९, ७, ४;  
 आहृति ऐआ. ५, १, ५; श. ५,  
 १, ५, १७; जै. १६५; आहत मं.  
 २, २, ११.  
 आ-घात - ताघ तै. १, ३, ४, ५.  
 आ-ग्नान - नः तां. ९, ८, ९.  
 आ-हत - तम् श. ३, ७, १, १२; तै.

३, ९, ७, ३; -ताः श. ५, १, ५, ७;  
 -तात् श. १४, ६, ९, ३१.  
 आ-हनस्य, स्या (←आ-हनस्) - स्याः  
 ऐ. ६, ३६; शां. ३०, ७; गो. २,  
 ६, १५; -स्यात् ऐ. ६, ३६; गो.  
 २, ६, १५<sup>११</sup>; -स्याम् गो. २, ६, १६<sup>१२</sup>.  
 आहनस्य-वादि-त (→)त - राः  
 श. ९, ३, १, २४.  
 आहृलम् तै. ३, ९, ७, ३.  
 आहृलम् श. १३, २, ९, ६.  
 आहृत् - तौः आ√हृद् द्र.  
 आह्वन - नीय - आ√ह्वद् द्र  
 आहृत्पत्य (←अहृत्पति) - म् मं. १,  
 ५, १४.  
 आहार - आ√हृद् द्र.  
 आहाव - आ√ह्वे द्र.  
 आ√हिंस, आहिंसन्त तां. २१, १२, २.  
 आ-हित - आ√धा द्र.  
 आहिनीकी (←अहिनीकी) - मिः गो. २, ५, १४<sup>१३</sup>.  
 आहीनस (←अहीनस्) - म् जै. १००.  
 आ√हु, आहुति तां. १५, ५, ९<sup>१४</sup>;  
 आहुहोमि तै. १, १, १, ५; आ...  
 हुहोमि श. ६, ३, ३, १९; २०;  
 आहुदाव गो. १, १, ३, १; आहुहुत  
 श. १, ४, १, ३९; आहुहोति श. १,  
 ४, १, ३९; १०; छ, २, १, २७; तै.  
 २, ८, ४, २; ७, ६; मा. १, ४, ५;  
 आ...हुहोतय तै. १, २, १, १०;  
 आहुहोय श. ३, ७, १, ३१.  
 आ-हुहान - नः श. ९, २, ३, ३५<sup>१५</sup>.  
 आ-ह्वन - नः शां. २, १.  
 आ-ह्वनीय - यः ऐ. ५, २४<sup>१६</sup>; २६<sup>१७</sup>;  
 ८, २४; शा. २, १; १७, ७;  
 १८, ६; शाआ. १०, ८; श. १, ३,  
 ३, १२; ७, ३, २२; २, २, २, १८; ३,  
 २, ३; ४, १, ११; ३, १०; ६, १, ३८;  
 ३, ५, ३, ३; ६, १, २८; २, २१;  
 ८, १, ७; छ, २, ५, १; ६, ८, ५; १५;  
 १९, २०; ६, ३, १, ३<sup>१८</sup>; ५, २, १;

४, १४; छ, १, १, ३५; २, १३; १९;  
 २३; २, १, ५; ३, १, १९; १०; १२;  
 ८, ६, ३, १४<sup>१९</sup>; ९, २, ३, १४; ३, ४,  
 १२; ११, ३, २, १, ५, ३, ८; ९; ८, २,  
 १; १२, ४, १, ३; ३, २; ५, २, १०;  
 ९, ३, १०; का. १, २, २, १३; ३,  
 २, १०; ४, २, ६; तै. १, १, ५, ३;  
 ६; ४, ४, १; ३; ७, २<sup>२०</sup>; ६, ३, ६;  
 ५, ३; ३, ३, ७, २; तैआ. १०, ६३,  
 १; ६४; १; तां. १२, १०, १६; २५,  
 १०, ४; प. १, ५; छ, १; गो. १, २,  
 ५; ३, १०; १३; २, ३, १२; ४, ६; ५,  
 ४; -यम् ऐ. ५, २४; २६; छ, ५;  
 १२; १७; २३<sup>२१</sup>; २४<sup>२२</sup>; शां. ३, ९;  
 १०, १; १७, ९; श. १, १, १, २१;  
 २, २३; ५, १, २५; ९, २, २; ३, २२;  
 २, १, ४, ८; २, १, १, ३; १, ८; २, ४;  
 ३, १३; ४, २४; ३, २; ३, ५; ४, १, ३;  
 ६, १, ३; ३; ८; ३, १, ३, २; २; ३, १,  
 १; ६; ३, ५; १३; ८, १, १, ५; छ, २, १,  
 १५; ६, ८, ३; ५; ९; १३; १५; ५, ४,  
 ३, १; २४; ५, ४, २८, ६, ५; २, १;  
 छ, १, २, १२; १४; १९; २०<sup>२३</sup>; २३<sup>२४</sup>;  
 ९, २, ३, १४; २६; १०, २, ३, ३;  
 ४, ३, २, १, ५, ३, ४; ११, ५, ३, ७;  
 ११; १२; ६, ३, ६-१०; १२, ४, ४,  
 १; ६; ७, ९, २, ८; ३, १३; १४, १, ३,  
 ८; का. १, १, ४, ७; २, १, १, ३;  
 ११<sup>२५</sup>; २, १, ३, २, १०; ४, १, २, ३;  
 २५<sup>२६</sup>; २६, २, २; ३; ४; ६<sup>२७</sup>; ७; ८; ६,  
 १, २, ५; २, १, १, २; १४; तै. १,  
 १, ४, ३<sup>२८</sup>; ४; ५; ७; ५, २; ३; ६; ८,  
 १; ५; ४, ४, १; ३; ७; १०; ६, ९, ८;  
 २, १, ६, ४; ३, ३, ४, २; ९, २, ३, २;  
 तां. छ, ९, १; ४, ७; प. १, ५; छ,  
 १; जै. १३९; गो. १, ३, ११; १२;  
 १३<sup>२९</sup>; २, ५, ५; -यस्य ऐ. ७, ५;  
 शां. १८, ६; श. ७, ३, २, ६; तै. २,  
 ७, ६, २; ३, २, ९, ९; तां. १९, १३,

† 'आस्यन्' इति मुपा० चिन्तयः । तु. अ. १९, ६०, १. ‡ अयम्-आस्य→अयमास्य→अयास्य इति  
 व्युत्पादयमाह । § वनस्पत्यादिव्यभुषणदस्वरो वा शेषः तु. तै. । ङीदिग्गोऽङ्गः । ट. ऐ. ६, ८; 'अदीनाभिः' इति पाठः ।

९, गो १,२,२२,२, ४,६, -यात्  
 ऐ ७,७,१२, वा ३,३,४,२२, छ,  
 ५,३,१६,८,६,३,१३, ११, ८,२,  
 १, १२,४,१,४, ५,२,९,९,३,५,  
 ६,१३, १४,२,२,१<sup>१</sup>, तै १,४, ३,  
 ६, ३, २, ४, १,३, ९, ११, जै  
 १५६<sup>१</sup>, -याय वा १०, २, ३,१,  
 -वे ऐ ५,३२<sup>१</sup>,३४<sup>१</sup>,७,२,५<sup>१</sup>,६<sup>१</sup>,  
 ७,८<sup>१</sup>,९<sup>१</sup>,२१, ८,९,२४, चां २,  
 १,२,३, छ,१४, द, १२<sup>१</sup>, ९,६,  
 वा १,१,२,२३,३,१,२०<sup>१</sup>,२,३,१,  
 ८,३,५,३,३,६,३, २१, छ, २,१,  
 २१,४,१८, ४,५,२३, ५,२, १६,  
 ७,६, ७,१,२, १२<sup>१</sup>,१३, २१,३,  
 १,०,३,८-११,१२<sup>१</sup>,३,४,१२,  
 १०,४,३,१३, २०,२१, ११,५,८,  
 ६<sup>१</sup>, १२,४, २,९, ३,६,४,६,७,५,  
 १,१३,६,१,२,९,२, १०, ३, ५<sup>१</sup>,  
 ६,१०,१३, १३,१,३, ७,४,३,५,  
 १४, ३, ३,२, २८, का २, १,२,  
 १६, तै १,१,८,३, १०,५, ४,४,  
 ६,६,३,७, ५,४,९,८, २,२,२,१<sup>१</sup>,  
 २,३<sup>१</sup>,४,५, ३,८,८,३, ११,९,८,  
 ता १२,१०,१५<sup>१</sup>,१६, जै १२७,  
 गो १,३,३<sup>१</sup>, २,२,१२, -येन ऐ  
 ५,३१, वा ७,३,१,७,१४,२, २  
 ४८, -यो वा १२,९, ३, १३<sup>१</sup>,  
 आहवनीय भाजू- क् वा ३,९  
 -ज शा १६६  
 आहवनीया ( यडा ) गार-  
 -रुप वा १,५,४,८, -रै वा १,  
 १,१,११, का २ १ १,९  
 ध्या हुत ता- ंत वा १,४,१,२८,  
 ३,१०, तै २,४,३,३, ३ ५,२,३,  
 -न वा ९,५,१,३१,१२,४,४,१  
 तै २,४,१,९,३,५,६,१, तैआ द  
 ४,२, ता १५,२,३,९, सा १,  
 ८,६,२,६,३,३, २,१, जै २०६,  
 -त्सु ऐ १,०२, ३, ११, तै १,  
 २,१,१२<sup>१</sup>,२,७,१२,६ म २, ४,

४, -ता तै १,४,२,२  
 ध्या हुति- तय ऐ १,२, २, १४<sup>१</sup>,  
 १८,५,२८<sup>१</sup>, वा ७,४<sup>१</sup>, १२,४<sup>१</sup>,  
 शाआ छ, ५, वा १, ५, ३,७,६,  
 ३,३९, २, २, २,६,३, २,१५,४,  
 २४,३,२,२,२०,८,२, २१, छ,३,  
 ४,४,४, २,४, १६; द,६, ३,१७,  
 ९,१,१,५, २,३, ४६<sup>१</sup>, ४, १,५,  
 १३,२,२८,५,१, ६१<sup>१</sup>,६८<sup>१</sup>, १०,  
 १,४, ११,४, १,१९, ५,४,१-५,  
 ८,१०, १२, १७,६,२, २,५<sup>१</sup>, ८,  
 ११,१,६,२६,३५, ३६<sup>१</sup>, २,१,५,  
 ६<sup>१</sup>,५,२,६,१०,११, ४,३, १८,५,  
 ६,४, १२,८,२,३६,३, २०, १४,  
 २,२,३९,३,२, १६,१८, वा १,  
 २,२,४, तै २, १,३, ७<sup>१</sup>,६,५,८,  
 ३,११,९,१, तैआ २, ९,१ १०,  
 १९,१, जैठ छ,८,१,५,२, ४ १,  
 १, जै १०३,१९०<sup>१</sup>, २००, -ति  
 ऐ १,१६<sup>१</sup>,५, २६, वाआ १०,  
 ८, वा १,६,२,४,८,३,१२, २३,  
 २,३,४,५, ३,१, ४,१, २,१,२३,  
 ३,१,३,५,१,२२,२,९<sup>१</sup>,९,३,०६,  
 ६,३,१,२,१७,२१, ४, ३,४,६,३,  
 १,४,५, ७, ५,२, २३, ८, ६,१,  
 २०,९,२,३, ४७, ५,१, ४४,७७,  
 १०,५,४,१७<sup>१</sup>, ११,१,७,३,८,५,  
 २,२,६<sup>१</sup>,५,२,३,३,१, १२, ९ १,  
 ११, १३,३, ४,३,५, ५,४, १४,  
 १,२,५,१२, का १, २, १,४,५,  
 ३,१ १४, ४,१,४,१८, तै १, ४,  
 १,२,६,४,५ ९,३, २,१, ४,१,३,  
 ३, ७, १, ९, ०, ३,२, ६, ४,७,  
 २,४,११ १<sup>१</sup>,९, ११,३ ४<sup>१</sup>, तैआ  
 १०,६,४,१, तां १६, ६ १४, ५  
 छ,१<sup>१</sup>, जै १३६<sup>१</sup> गो १,३ ११,  
 १२, -तिमि ऐ २, १३<sup>१</sup>, वा १,  
 ६,२,३,१,२ २, २,६, छ,३, ४,४,  
 द, १,३, २२, ९, २, २, १<sup>१</sup>,४<sup>१</sup>,  
 ३,३६<sup>१</sup>,४,१,१८<sup>१</sup>, १,६६ १०

६,२,८, ११,१,६, २६<sup>१</sup>, २,१,६,  
 १२,१,३,२३, ८,३,३०<sup>१</sup>, १४, १,  
 १,४, वा १,०,२,५, तै २,६,५,  
 ८, तैआ २,१०,१,१५,१, ४ १,  
 १, जै ७, गो २, १,६, -तिम्य  
 ऐ १,२२, २, १४, वा छ, २,१,  
 २०,९,२,३,४९, ११, १, ६,३०,  
 १२,५,१,१-३,२,०, का १, ३,  
 ४,१२, १,१, २२<sup>१</sup>, -तिम्य ऐ १,  
 ३०, ७, २२<sup>१</sup>, ७, ६<sup>१</sup>,७<sup>१</sup>, ८<sup>१</sup>, ९<sup>१</sup>,  
 १२,२१,२३<sup>१</sup>, २४<sup>१</sup>, शा २, ८<sup>१</sup>,  
 ७,६,९,३, ५,६, १२,१, १८,५,  
 २६, ३,५, वा १,५,३,२५, ८,३,  
 १२,२३,२,०, ४,५, ३, ६,३,८<sup>१</sup>,  
 ८,३,२,९,९,४,४, छ,३, ५,७, ७,  
 १,१, १६, ६,१, २,०२, ३,१,१,  
 ६<sup>१</sup>,७<sup>१</sup>,९, ३,१५, ६,३,१, ४,४<sup>१</sup>,  
 १०,९,४,२,२७<sup>१</sup>, ५,१,४,४, ११,  
 १,७,३,८,६,०,२, ६,५,२, ४,३,  
 ८-१७,५,३, ८-११, ६,१, १२<sup>१</sup>,  
 २,६-१०,७,२,६, १२,४,१,१०,  
 ५,०,१५,८,१,१८, १३, ३,४,१,  
 ३-७, ५, २-४, ६,५<sup>१</sup>, ८,४,८,  
 १४,१,२,५, का १, १,४, ५,३,  
 १,१,३,३,४,३,३,१,२, १०,२०,  
 तै १,६,१,०, २,१,०,१३, ३,८,  
 ९,४,१,४, ४, ७,११, ८,७, १०,  
 ३,६,१०,४,७,३,२-५,९, ११,३,  
 ४<sup>१</sup>,१२,३<sup>१</sup>, १, २,३, तैआ ७,  
 ११,७, ता ६,७,८, १६,६,१४<sup>१</sup>,  
 २४,१८,८, जैठ १, ११,०,३,१,  
 ३, २, ५, ७, ४ १,६, ४, २, गो  
 १,३,११,१२, २, ०,४, -ती ऐ  
 ७,२१,२२<sup>१</sup>,८,७, शा २, ८,९,  
 १८, ७ २७,४, शाआ छ,५, वा  
 १,४,४,१, २,३,३,९<sup>१</sup>,४,३,११,  
 ३,८,१,१६,३,२,३, छ ६, ९,२,  
 ५,२,२,१८,३,३,१५, ४, ४,२,४,  
 ६,३,३,१६,१७,०२, ११, ०, २,५,  
 २,६,२, ६ १३, २ १,६, वा १,

† = याइदिति मुपा ।

३,१,१०,१५,३,१०, तै १,१,६,  
 ९,२,१,३,८,९,४,५,६, १४,३,  
 ३,७,२,५, ४ २,९, सा २, ६,  
 १४, जै ११६, -तीं ऐ ५,३,४,  
 शा ५,९,७,४, १८,६, सा १, ५,  
 ३,६,७, ३,२,१, ३,९,४,४, ५,२,  
 ४,८,३,४,२,३, ६, १,०, २,२, ६,  
 २,४,६, ७,५,२,१,१,२,२,१,१०,  
 २,१,२,४, ६,७, ३,४,१, ४,५,४६,  
 ४,२,१४,२४,२६, ११, १, २, २,  
 ४,२,१४,१६, १२,६, १,१, १३,  
 १,३,४,६,७, ६,०,३,१, ६,८,०,  
 ३,४,१,५,१, ६,०,९, १३, १४,  
 ६,१,१०, तै १, ३, १०,३,४,५,  
 ९,५,९,७,१०, ६, २,४,२,२, ३,  
 ८,६,५,८,३,१,३,२, १६,१,९,६,  
 १,११,१,१५,१, ११,१,९, १,८,  
 ३,३, तैआ १,३,१,४, ५,८,११,  
 ९,१, जैठ १, ११, ०,६, गो २,  
 २,१०, -तीनाम् ऐ १, २, सा  
 १३, ६, १४,२,१६,१, ३,५,  
 १६,१,४,१,११, १८, ५,६,  
 २८,३,७,१०,२९,२, ८,३०,  
 १,१०,११, सा ४, २,५,१, ६,  
 ६,१,०,९,१,०, ३,९, ४,२,०,७,  
 ११,२,१, ६, ३, ६, का १, ३,  
 २,१०, तै २,१,३,८, ८,८,११,  
 तैआ २, १५, १, गो २, १, ४,  
 २,१२, -तीमि तै २, १, २,५,  
 -तीम्य तै ३,३,२,३, -ते सा  
 ८,७, सा ४, १,१, ०,७, १०,५,४,  
 १७ १४,९,१, १२-१७, का १,  
 ३,१,१, -त्या ऐ ५, २०, सा  
 ३, ४, १, ०,५, ४, ३, ४, ११,  
 ४, ५, १३, ६, ३, १, ६,७,९,  
 ०, ३,३०, १०, ४, ३, २,३,११,  
 १,८, ५, १३, ३, १,४, का १,  
 ४,१,१८, तै १,६,१,२, ४,५,७,  
 ७,१,२,२,३, ४,५, ३,९,१५, ३,  
 -त्या तै १, ८, ६,३, -त्याम ऐ  
 १,३०, सा ६,९,२, २, ०, ३,२,

३७,१२,४,१,९, २, १,३,१, १३,  
 ४,१,९,१०, १४,९, १,३, तै ३,  
 ७,२,४, -यै सा ४,१,३, ६,१०,  
 ३,५,१४, ६,३,१,१०, तै १,६,  
 १०,२,७,६,१,२,१,२,४  
 आहुति कृत- -म साद, ६,४,१,०  
 आहुति पथ- -थाव तै ३, २,  
 १०,३, -येन तै ३, २,१०,३  
 आहुति भाग- गा ऐ २, १८  
 आहुति मय- -य सा ११, ०,  
 ६,१३, १२,५,०,१३, -यम् सा  
 ४,३,८,५  
 आहुति व( ह→ )ती- एष सा  
 ११,२,१,६  
 आहुति सस्थ- स्थे सा ०७,४  
 आहुति सहस्र- -म् सा ३, १,  
 ११,२,१,११,६,१०,१२  
 आहुती वृष- धम् सा ९,६  
 आहुतव्यै, आहुत, -वि, य, आ/ह्वि द्र  
 आ/ह्व(→)ष्ट, आहारति एआ ७,३,  
 ३,सा १,१,४,६,३,९,३, १२,२-  
 ४, ७, ४,३,१, २०, ४,०,१६,७,  
 ५,४,८,६, ६,३,३,१, ४,२,१०,  
 ७,१,१, ३६,३,१,१४,१७, १९  
 २०,०२, ९,४, ०,०, १४, ३,१,  
 ३०, का २,२,१,१, तै १,८,७,१,  
 १०,३,३, ३,१,३, आहारति सा  
 ११,३,३,१,४ तै ३,२,०,३, ता  
 ११,८,१, जै १००, आ हरति  
 सा ५, ० ४, १०, आहारन्ति ते  
 २,१०, सा ३७, १ ३, २ ४,  
 ००, ५,२ १, ० ४ ४,१, ९,  
 ०,३,४८ १२,४,३, ७,५,१,१३,  
 १३ ०,०,१०, तै २,३,९,६ ३,  
 ८, ०,२,२, आहरन्ति सा १,३ ३  
 १८,८,१,१, ०, ०, ०, ८, ७  
 ३,८, ० २, ३, ४८, ४९, ५,१,  
 १०,४, १, ४, १,०, ०, १, जै  
 ६०,१०३, आ हरन्ति सा ६,  
 ७, ३, ७, जैठ ४, ११, ३, १०,  
 आह्वते ७,२७, सा १६,३,६

५,५,४,७, आजभार ऐ १, २,१,  
 २,९, ऐआ ३, १, ६, आजह्व  
 जै १२०, आ जभिर तै २,  
 ६,१३,१, आजह्व सा १,१,४,१,  
 ८,१,१, ३,९,३,२,१, का २, १,  
 ३,८, आहरिष्यन्ति ऐ ७, २९,  
 आहरिष्यामि सा १०, १, १, ४,  
 आहरिष्यामि सा १,५,१,२६,ता  
 १८, १, ३, आहरिष्याम सा ३,  
 ९, ३, २०, आहरिष्याम सा ९,  
 ५,१,१९, आहारतै सा ११, ३,  
 ३,१, आहरताम् ऐ ४,९, आहर  
 ऐ ३,०६, सा १, ३, ०, १५, ३,  
 २,२,०६,३,२, ३,६,२, ८,८,१,  
 ४,१४,६,०,१३, तै १, ४, ६,५,  
 ०,३,१०,३, तैआ ४,२,५,३, ६,  
 ९,१, जै १५२, आहरत ऐ ३,  
 ०,८,२४, ता ८, ४, १, जै १,  
 १५१, आहराणि सा ७,३,१,२,३,  
 ४ ३, १, जै १४८, आहरामै  
 जै १४९, आहराम जै १-२,  
 आहारत् ते ३,१३,०,५, ४, २०,  
 ०,३,०, ५, ३, ०, ६, १४, सा ४,  
 ८, ५, ३, १, २, ८, सा १, ८, ०, १०,  
 ३,४,१,१,३, ६, २, ८, ९, ४, १०  
 १२,७,१,१,३,१, १३,४,१,१, १,  
 ४,१३,६,१,१, तै १, १, १, १०,  
 ४ ७,५, ०, ७, ०, १०, १, ३, ०,  
 १,१, १०, ९, ३, तां ४, १, ४, ६,  
 १, १, ८, ८, ६, ७, ८, १८, १,  
 ३, २, १, १०, ५, ग १, ७, ७, जै  
 १-२ ११८, १२१, १२०, १२२,  
 १४१, १४५, १४४, १४८, गा १,  
 १, १३, २ ८ ६, आहरताम् जै  
 १३०, १३०, १४७, आहारम् ऐ  
 ७ ३२ तै १,३,०,१, जै १४३,  
 १८९ आहारम् सा २, १०, तै  
 १, ५, १०, २, ३, तैआ २, ९, १,  
 वा ६, ९, २२, जै १००, ११८,  
 १४६, गो १, ३, १७, ४, १५,  
 आभार तैआ ५, ०, ४, आहरम्

ऐ ७, ९, ३३, श ३, ५, २, १८,  
 ७, ३, १, २२, ११, ३, ३, १, १३, ५,  
 २, १०, ६, २, २०, का १, ३, १, ४,  
 ती ३, २, १, २, आह्वयेव श १,  
 ३, १, १, २, ३, १, ९, १७, ३, ३,  
 ४, ३, १, ती ३, २, १, ३, ५, ७, २,  
 सा ३, २, ६, आह्वयेव ऐ ७, ५,  
 ३, ३, श १, ३, ३, १८, २, ३, २, ६-  
 ८, १२, ४, २, ८, आह्वयेव श ३,  
 ९, ३, १, आह्वयेव ती २, ५, २,  
 १, गो २, २, ४, आह्व ती २, ५,  
 २, १, आह्वयेव श ६, ७, ३, ७,  
 म १, ६, ३, २, आह्वयेव ती  
 २, ४, २, ८, जै १०२  
 आह्वयेव शां १६, ९, तां ६, ३,  
 २, १६, १, १, जै ६०  
 आह्वयेवति गो १, १, ३९,  
 आह्वयेवति ती २, ३, १०, ३,  
 आह्वयेवति श १४, ९, १, ७,  
 आह्वयेवति ऐ ७, १२, आह्वयेव  
 येवति ऐ ७, १२, ५, ५, २  
 आह्वयेवति श १२, ७, ३, १  
 आ ह्रण- म् तैआ १, २, ४  
 आ ह्रण- वृ ती ३, ७, ४, ९, जै ४८,  
 -न्त श ६, ६, ३, ८, ८, ६, ३, १८  
 आ ह्रण-न्ती-न्ती जै १०२, म  
 १, ६, २, ७, -न्त्या श ३, ३, ४,  
 १०, -न्त्ये श १, ७, १, १, ३, २,  
 ४, २, ४, ५, १०, १  
 आ ह्रण-न्त श २६, ७, श  
 २, ३, १, १, ७, का १, ३, १, १०, २,  
 २, ४, ७, ८ -न्त श ६, ३, १, २८  
 आ ह्रण-न्त श १३, ८, ३, १०  
 आ ह्रण-न्त श १३, ३, १०  
 आ ह्रण-न्त ऐ ७, २  
 आ ह्रण- म् तैआ १०, ११, २  
 आ ह्रण-न्त श १४, ९, १, ७  
 आ ह्रण-न्त श २, १, २, १२,  
 ३, ८, २, ३, २, -यांणम् जै १६८,

-यांणि जै १६८.  
 आ ह्रण-न्त श २, ३, २, ७, ३, ९,  
 ३, २९, ३०, ६, ६, ४, १०, १३,  
 १४, १५, -न्तम् ऐ ७, ३४, श  
 १२, ५, १, १३, -न्त श १२, ५,  
 १, ३; -न्तम् ऐ २, ५, ६, ७, -न्त  
 ऐ ७, २, तां ६, ८, ११.  
 आह्वयेव ऐ ३, ११, ७, २, ५, श २,  
 ३, १, १, ३, ४, ३, १३, ९, २, १३,  
 १४, ४, २, ५, १५, ६, ६, ४, ९, ८,  
 ३, १, ११, ६, ३, ३, ६, ७, १३, ७,  
 २, १५, १२, ४, ४, १, ५, १, १३, ७,  
 १, १४, १३, ८, ४, १२, १४, १, १,  
 २३, २४, का १, ३, १, १०, तैआ  
 ७, ११, १, तां ६, ७, १४, ९, ५, २,  
 सा २, ६, १४, ३, ५, १, ६, १२, ५  
 ४, १, जै १०२, १९०  
 आह्वयेवमाण-णम् श ११, ५, ३,  
 २, ५  
 आह्वयेव श १४, ६, २, १२, ७, ३, ३, तैआ  
 ८, ६, १  
 आह्वयेवति ऐ ५, ३४  
 आह्वयेवति (-अह्वर)- र तां २५, १६, ३  
 आह्वयेवति (-अह्वर)- ह्यय श ६, ६, ४, ३  
 आह्वयेवति (-अह्वर) श-य तैआ २, १, २, १  
 आह्वयेवति (-अह्वर), आह्वयेवति ऐ २, ३, ३, ३,  
 १२, ४, २, १, ५, २, ५, सा १२, ४,  
 १४, ३, १८, ४, साआ २, १, ७,  
 श ४, ३, २, २, ५ ३, ७, गो  
 २, ३, १०, आह्वयेवति ऐ ६, ३,  
 सा ५, ७, श ३, ३, ४, १, ७, ४,  
 ६, ९, २५ ११, २, ३, ६ १४, २, १,  
 ७, का १, ५, २, १, ७, ती १, ६, ७,  
 ४, २, ५, ५, ७, तैआ ५, ७, १, २,  
 ता ११, २, २, आह्वयेवति श ११, २,  
 २, ६, १ १, २, आह्वयेवति ऐ  
 ६, ३, श ४ ६, ९, २५, ती ३, ९,  
 २१ १, जै २०३, आह्वयेवति श ११,  
 ४, १, २, ६, २, ५, आह्वयेवति ऐ

३, ११, आह्वयेवति श. २, ६, १,  
 ३, १, आह्वयेवति श ३, ३, ३,  
 २४, आह्वयेवति ती २, ५, ४, ३,  
 आह्वयेवति ऐ ६, ३, गो २, २, ९,  
 आह्वयेवति जै ५३, आह्वयेवति ऐ  
 ४, ७, आह्वयेवति ऐ २, ३, ३, श ४,  
 ६, ९, २५, तां २, १, ३, ५, ६, आह्वयेवति  
 ऐ ४, २०, श ४, ६, ४, ५, ती २,  
 ४, १, ४, आह्वयेवति श ३, २, १, २, १,  
 आह्वयेवति गो १, ३, ४  
 आह्वयेवति शां ३०, ११  
 आह्वयेवति श २, ५, १२  
 आह्वयेवति-न्त ऐ ४, २०  
 आह्वयेवति-न्त ऐ २, ३३, ३, २, ३,  
 ४, २, १, जै १, १, ७, २, ८, गो २,  
 ३, २०, -न्तम् ऐ ७, २, १, श ५  
 २, १, -न्तम् ऐआ ५, १, ५, -न्तम्  
 ऐ २, ३८, -न्तम् ऐ ४, २, १  
 आह्वयेवति-प्रतिगर-वर्ज- म् गो  
 २, २, ६  
 आह्वयेवति श २, ३, ४, १२, का १,  
 ४, १, १०  
 आह्वयेवति-न्त तां १०, ३, १३  
 आह्वयेवति-न्त ऐ १, २  
 आह्वयेवति ऐ २, ३, ९, ४, २, १, ५ २७,  
 ७, ३, ऐआ ७, १, ५, शां २५,  
 ७, ५ १, २, गो २, ५, ३  
 आह्वयेवति-न्त नाय शां ८, १  
 आह्वयेवति-न्त श २, ५, ३, १८

ह्र

✓१६, एति ऐ १, ५, ७, ८, १०, २३,  
 ३०, २, ७, ११, १४, १८, २१, ३०,  
 ३२, ४०, ३, ८, १४, १८, ३४, ३५,  
 ३८, ३९, ४, ३, ७, १०, २३, २४,  
 २६, २९, ३०, ६, ८, २८, ३२,  
 ७, १२, १९, ३१, ८, ९, ११, २५,  
 २६, ऐआ १, ३, २, २, १, ८, ३,  
 ८, ३, १, १, २ ५, ६, २, १

† ✓१६ण गती (अदा०), ✓कटी गती (भा०) इत्यत्र ✓इ ✓इ इति धातुद्वयप्रत्यय ( कौमु०), ✓इइ गती ( दिवा०) अद । अत्र तु ✓एते ✓अयतेष ( = ✓१६) स्पाणि निर्दिष्टानि ।

२, सा २,७,५,१०,८,२,१२,८,  
 १३,९,१२,३, २५, १, ३०, ६,  
 सा १,८,१,३०, २,२,१, १८,५,  
 २,३,३,८,१०,६, ४,९, ३,१,३,  
 १२,५,१,७, २८, ४,१, २,७,६,  
 ३,४,१६,५, ८,५, ५,१, ३,६,  
 १४,३,१, ७,२,४, ४,५, १७,  
 ३,४,६,१,२,१२,३,१, १४,४,५,  
 १३,५,१,११,७,३,१०, ७,२,१,  
 ९,८,२,३,५,१,४, ९, ५,१, १०,  
 १०,१,१,४,३,२,२,५, ११,१,५,  
 ६,२,४, १०, ५,७,१०, १२,३,  
 ३, ११-१४, १३, १, ४, २, ३,  
 १४ ६,१०, ३,८,४, १,९,१,१८,  
 १९, का १,१,३,२,६, ४,९, तै  
 १,१,१०,६,६,१,११,२,५, ६,४,  
 ३,९, ४, ४,१०, ४,२, तैआ ३,  
 ११,८, एति सा १, ३, १, ९,४,  
 १६, ९, ३, ३, ४, ३, १, २,१,  
 ३, ४, ४,१, १८,२,२, १४,१७,  
 ३,३, १०,४, २,६, ३,१, ३,२८,  
 २,२,२०,३,१८,५,२,८,६,३,१०,  
 ९,३,२,४,३,४,६,१६, ५,२,२,  
 २०,३,१,११, ६,४, ४,१२,१,३,  
 १५,७,४,२,१२, ८, १,२, ७,३,  
 २,९,४,२,१८,५,२,३०, ८,२,१,  
 ९,९,१,१,३,३,७, ७, ३,३,३-७,  
 ५,१,१०,१०,१,१,५, ३,६,१९,  
 ३,३, ८,४, ३,१, ३,६, १,४-९,  
 ११,५,८, ११, २, ५,१०,  
 २०,५,२,८,७,३,२,८, ३,६, १२,  
 ३,४,११, ५,१, ११, ७,३, १६,  
 १३,१,४,३,२,२,१६,६,२, १४,  
 १,३,१९,५,१, ११,१२, ६,३,२,  
 ७,२,८,१२, का १, १,३,३,४,  
 ९,१८,२०,२२,२,१, ११,३,१२,  
 ४,२,३,३,६, तै १, १,४, ५,६,  
 ९,७,२,४,१,३,६,१, ७,४,५,४,  
 १,३, १०, १०,७,२, १,६,२,६,  
 ६,१,११,७, ७,५, ८,८,८, २,२,  
 ३,६,४,७,८,३, ९,२,७,११,३,

३,१,१,३,९, २,१,३, ७,८, ७,  
 ११, १, ८, १६,१,२०,५, ९,४,  
 ४, २२,३, १०,९,९, १०, १५,  
 ११,५,११, ७,३, १०,४,१२,५,  
 ३,१०, ९,१, तैआ १, ११, २,  
 २, १,२,७,४, २, १३,१, १८,१,  
 ३,११,८,१३,१,५,७,१२,९,११,  
 १२,१,२,३, तां २,२, २,१५,  
 ३,३,६,३, ४, ३, १३, ४,११,५,  
 १,१०,७,१,९,१०,५,१८, ९,२२,  
 ८,१, ११, ९, १०,९, ९,४, १६,  
 १६,१०,१८,१०,१,४, २०, १६,  
 ५,२२,१२,३, जै ३५,९२, ९५,  
 ९७,१०६, ११६, ११७, १५३,  
 १६८, जैउ १, १, ३,१, ३,२,४,  
 २,५,९,३,१, १०,२, ६, १२,२,  
 ४,३,७, २,१,१,२०,४,१, २२,३,  
 १,१,८,४,२, ४, ६,५,७, ४,६,  
 ३,५,८, ३,११, ५,५, सा १, १,  
 १८,४, १३, १, आ १, ७ २,  
 ४, ३, ८, गो १,१,३२, २,२,  
 ७, १०, १९, ३, ६, एतिउइव ऐ  
 ६, २२, इत ऐ १, २९, एति  
 ऐ ४,१५,१६,१७,१७,२२, ५,२,  
 ४,७,१०, १५, १६, २४,३०,  
 ६,७, १५, १७, १९-२१, ३२,  
 ७,१, सा ७,६,८,२, १२, १,३,  
 १३,५, २०,३,२१,५, २९, ४,५,  
 ६,७, सा १,१,१, १०, ३,१,९,  
 ६,१, ३, ३,९,३, १७, ४, ५,  
 ४,५,४,३,१३, ६,५,४,८, ७, ५,  
 २,४,१,५०, ९,२,३,२७, ४७,४,  
 ३,९, १०,५,४ १६ ११, ५, ७,  
 १०,६,३,८ १२,१,१, ७,३,२२,  
 १४,६,९,६, आ २, १,१,१३,३,  
 ४,६, तै १,८,८,१ ३, ३, ६,३,  
 ७,७,१४,१२,५, तैआ ६,१०,१  
 ७,४,३, एति सा १, १,४, १,४,  
 १६, २,५,२,४६,६,२, १७,३,८,  
 २,१८, ५,८,९,३,१७, ४, ३,१,  
 ९,४,१६,४,५,९,५,५,६, ६,८,

१,५,२,३,२,४, १५, ३, ४, २१;  
 ६,३, ३,२, ७,२,१, ८,४,१,६,  
 ९,५,१,३,४, १२,१,१,११, २,७,  
 ५,४,१,४,९,२,१, १३, २,८,१,  
 ८,४,७, १४, ३,१, १७,६, ९,६,  
 का १,१, २,१,२, ३,१८,१९,५,  
 १,३,८,२,१, ३, १७, १८, तै १,  
 २,३,४,३,६,५, ४,५, १,२, ३,  
 ४,६,७,६,१,२,१०,५, ७,१,८,९,  
 ८,८, २,३,२, ९,३, ८,२,४, ३,  
 १२,९,८, तैआ ५, १०, ६, ६,  
 ५,३,८,२,१,३,१, ता २, १५,४,  
 ३,६,४, ४, २, २१, ३,३, ५,४,  
 ११,६,८, १७,७,१, ५, ५,१२,  
 ६,१५,९,१४,२, ८,११, ११, ५,  
 २०,१२,९, २४, १५, ११, १०,  
 १६,३,४,५, ११, १२, २५, २७,  
 १७,१,१६,४,२, १८, ८,९, २०,  
 ११,६,७,२५,८,५, जै ५५, ९७,  
 १०६,१०७,१५६,१६४,१६८,  
 १७०,१९२, जैउ १, १,२,७, म  
 २,६,३,४, गो १,४, ८, १०,  
 ५,२५, २,३,८,५, ११, ६, २,  
 १२, एति सा १३, २, ७, १२  
 तैआ ६,१,६, एति ऐ ५, ४,  
 तै. २,४,७,६, एति ऐ ७, २,३.  
 २४, इति तैआ १, १२, २,  
 अयाव वा ३, ९, ३, २०, इम  
 जै १९०, इयाव वा २९, १,  
 वा २,१,२,१४, का १, १,२,९,  
 तै ३,१०,११, ५, जै ५३, ९२,  
 १५२, जैउ ४,६, ३,५, इयु ऐ  
 ५,९, ऐआ २, १, १, सां २८,  
 १, ३०,६, वा ११,५,७,१०, तै  
 १,६,१,१, इयु वा १, २, ५,३,  
 ७,३,७,४,१२,२,५,१,४, ३,६,  
 १,८, ९,३,२,१, ४, ३,१,९, ७,  
 ५, १, ९, तैआ ३, १८, १, जै  
 १५६, एयति ऐ २, ३, ११, वा  
 १०,५,५,९, म २,५,७, तां २०,  
 १४,२, जै १८९,१६८, एयति

तै १,१,४,६, एष्यसि शा. १, ४,  
 ३,२१,६,१,१८, एष्यथ तां. १२,  
 ११,१०, सा १,१,१५,१७, जैउ  
 ४,८, ५, २, एष्यामि ऐ ८, ११,  
 एष्याम. ऐ ४,१७,६, ३४<sup>१</sup>, तां  
 ३०,६, शा १,०, ५,३, ६, २,३,  
 तैआ २,१,१<sup>१</sup>, ता १२,११,११,  
 जै. १६८, गो १,४, २३, एतु ऐ  
 २,६, शा. ३,६,३, १२; ४, ३,४,  
 १३, तै २,५,५,१, ३, १, १,४,  
 ७,११,१<sup>१</sup>, ४,८, ५,४, तां १,१,  
 २<sup>१</sup>, म १,१,१०,३, ३३<sup>१</sup>, २,६,  
 ७,८, यन्तु ऐआ १, ५, ३, शां  
 २०,४, तै. २,७,१६,४, यन्तु तै  
 २,६,८,२, म २, ५, १०; इहि  
 वा ४,२,५,११<sup>१</sup>,७,२,१,९, १०,  
 २,६, ६, ११,५, १, ७,९, तैआ  
 १,१२,२, ६,१, २; ता १२,९,३,  
 जै १५१, इत तैआ १,१२,५,२,  
 ३,१, ता ७, २,१, जै. १६८<sup>१०</sup>,  
 अ्यानि शा ४,२,३, शा ७, ४,  
 २,१६, ९,५,१,१४,१५, १३, ४,  
 २,१३, तै ३, ११, ८, ४, तैआ  
 ४,४२,५<sup>१</sup>, जैउ ४, १,८, अ्याम  
 ऐ २,२५, सा ९, ३, ३, ४, जै  
 १५<sup>१</sup>, ऐव ऐ २,६, १३, ४, २०,  
 ५,१४,७,३१, सा ८, २, सा ४,  
 ३,२,१०, तै १,१,८, ३, २,२,४,  
 ६, ता १२,११, ११, २०,१४,२,  
 जै १४९, ११२ ऐताम् ऐ ३,  
 २८, ता २०,११,३, जै १७४,  
 आथम् ऐ १,१६<sup>१</sup>,२५<sup>१</sup>,२,१,१३,  
 ३६ ३,३६, ४२, ४५, ५,१ ६  
 ३२<sup>१</sup>, सा १८, १, सा ६, ३,१,  
 १,१०,७,५,२,४<sup>१</sup>,५,०, १५,६०  
 ६१, ८,६,३,१८ ९, २ १ १४,  
 ३,१०, तै २,४,३, ११, ५,६,४,  
 ३,६,११,१, भायम् शा ७, १,२,  
 ३६<sup>१</sup>,४<sup>१</sup>, ९,२,३,१०,३, ३,०-  
 ५५ १, ३६, १०,४,४,३, ११,२,

७,२६; तै १,१,५,४,९,८,३,६,१;  
 ५,६,१,३; २,१,६,२, २,३,६,७,  
 ३,११,५,७, १४, १; ८,५,५, ३,  
 १२,३,१, तैआ १,२,३,८, २,१,  
 १<sup>१</sup>,७,१,९,१; ५,७,१२,१०, ६३,  
 १, तां २,६,२,१२,२,१५,२, ३,  
 २,२,५,२,७,२<sup>१</sup>,७,१७, ८, ३,  
 ५,४,१,९,५,७, १२,३, २३,११,  
 ११,१६,१२,१,७,१७,१,१<sup>१</sup>,१८,  
 २,८,२०,१५,१,२१,२,१,८,२, जै  
 १८,३२,४७,५४,९६,११५,१३९,  
 १४७, सा. १,१,१५,१७, ४,१२,  
 १४, गो १, २,१५, २,३,१७,६,  
 २<sup>१</sup>, ऐतम् ऐ. १, ०९, ऐम तां  
 १०,१२,१, इयात् ऐ १, ८<sup>१</sup>, ३,  
 १८;३८, ५,३०,६, २६,७, ११,  
 २६<sup>१</sup>, शां २०,४,२२,४,५, २३,  
 ६,७<sup>१</sup>,८<sup>१</sup>,२६,१६<sup>१</sup>, सा १, ८,३,  
 १६,९,२,२,३,४, ३, १, १,२,७,  
 २,८, ४,५,२,५,८,११<sup>१</sup>, ६,३,३,  
 ६,३,१,१४,७,४,२, ११,१,१,२,  
 १२,५,१,११, इयात् शा १, २,  
 ५,१७,३,१,१७,३,३,१, १५, ४,  
 ६,३,१<sup>१</sup>, ६,२,१,१३<sup>१</sup>, १२,४,१,  
 ५,१४,४,१,११<sup>१</sup>,९, ४,१३-१७,  
 का २,२,३,१६,४,१४, तैआ ५,  
 ३,१<sup>१</sup>, ता ९,४,१६, २५,१३,२,  
 जै ४७,९६,१६८, ष ३,८, गो  
 २,३,३, इयाताम् शा ४, ३,१,९,  
 तै १,७,९,६, इयु ता ४, ४,७<sup>१</sup>,  
 इयाम् ता १२, ११, १०, १७,  
 १२,१, गो १ १,३, १७, इयाव  
 शा ७,३, २,१६, इयाम् तै २,२,  
 ३,५, सा १,१,१५,१७, जैउ २,  
 १,१,२,४,१,२, ४, ८,३,३,४,७  
 इयते ता १२,१,७  
 इत,ता- तम् ऐ २,२१, जै १४४<sup>१</sup>,  
 गो. १, १, १९<sup>१</sup>, २१, -ता जै  
 १४७<sup>१</sup>, -ताव् शा ६,२, १,१३,  
 -तायु शा ७,५,२,४४

इत-यत्- -यत् शां. ९, ६;  
 -यन्तौ शां. ९,५.  
 इता(तऽअ-)सु- -म् तैआ. ६,  
 १,३.  
 इति- -ति. जै. ६; -तिम् जै. ६<sup>१</sup>,  
 -तौ जै. ६.  
 इ(त्य-→)त्या- -त्या शाआ ५, ५;  
 शा. ७,२,१,९; -त्या शाआ ३,  
 ७,५,६; -त्याम् शाआ ४,१५<sup>१</sup>,५,  
 ७<sup>१</sup>,८; शा. ७,२,१,९<sup>१</sup>.  
 इत्या ऐ ३,४४<sup>१</sup>, शाआ ३, ४, शा.  
 २,५,२,४८,६,२,१९; ५, २, ४,  
 १९<sup>१</sup>, ६,१,२,१२, ७,३,९, ७,१,  
 २,१.  
 इयानु,ना- -न- तैआ १, ६, ३,  
 -ना शा ५,४,२,५ इयिवत्,  
 एतवै, एतुम्, एतृ, एथत्, एतो  
 यत्- अद्र  
 इक्ष्वाकु- -कव. जै १८०, १९०,  
 -कुभि जै. २०४, -ब्याम् जै  
 २०४<sup>१</sup>,१८०, -ह्वृ जै १८०.  
 ✓इह्, इह्वयमित् शा ४, १,३,१७,तै  
 २,८, ८,६, जैउ. १,१, ७, ३,४,  
 १३,१,१, इह्वयित्मित् शा ९,४  
 ✓इह्वृ- -इह्वृ द्र  
 इश्या(✓यत्)- -यै ऐआ ५,३,२  
 इश्या स(इ-→)ष्टा- -म् ता २१,  
 १,१  
 इवत्(✓दृ)- -न् शा ७,४.  
 इत सून्- -ने शा १३,२,१,१९<sup>१</sup>  
 ✓इद्, इह्, इह्व(इ)यति ऐ ५, २५,  
 शां २७, ५, सा ३, ९, २, ५,  
 इह्वयित् शा ७,९,२,५  
 इह्वृ,इ- -इ, इ ऐ २,४<sup>१</sup>, शा ३,  
 ४, सा १,५,३,८, ११<sup>१</sup>,६,३<sup>१</sup>,६,  
 १,८, तै ३,५,५,१९, -इत् तै २,  
 ६,११,३  
 इह्वरुति- -ति तै २,८,५,४  
 इह्वस्वद- -दै तै २,६, ७,१,११,  
 १,१७,१, ३,६,२,१,६,१० १

† 'यायी' इति कात्रियुवा ? ‡ तं एतत्स्यलीय 'स्वित्' इति । § 'इह्व' इति मुपा स्वर ? ।

†इड(ड)-डा श १,३,४,२,३,४,५,  
 ६,७,२,१५  
 इड(ड)व-वा ऐ ५,३.  
 इड(ड)व-व ता १४,९,१६  
 इड(ड)व-डया श १, ७, ४, १९,  
 ८, १, ११, ४, ३, ७, २, ३, ८, १ २,  
 ८, ७, ५, ३, ६, १३, १, -डा ऐ २,  
 ९, १०, ३०, ७, १, ८, २६, शा  
 ३, ७, ६, ७, ९, २, १३, ६, १६, १,  
 २८, ३, २९, २, ३, ३०, १, शाआ  
 ७, १, शा १, ८, १, ११, १२, १६,  
 १८, २०, २४, ३८, ३९, २, ३, ४,  
 ३४, ३, ३, ४, ७, १, १, ३, ७, ९,  
 ५, १, २१, ११, १, ६, २८, ३३, २,  
 १, ५, ६, ८, १०, ७, २०, ४, १, ११,  
 ५, ३, १, १४, २, १, ७, ९, ४, २, ७,  
 का १, ४, १, २, ४, ६, १, २, २, १  
 १, ६, ६, ६, २, ४, ६, ४, ६, ७, ४, ८,  
 ४, १०, ४, ११, ७, १२, ४, १४, ४,  
 १८, ३, ३, ३, ८, २, ४, ५, ८, २,  
 १३, २, ६, ३, ४, १३, १, १, ७,  
 १, ११, ३, १५, १०, १२, ५, ६, १४,  
 ११, ३, १५, ३, १५, ५, ३, ७,  
 जै २०, २८, ४६, ५५, ७२, ८०,  
 ४, २, २, ३, ७, गो १, ३, १०, २  
 १, २५, -डा ता १४, ५, ३, १,  
 १६, ५, २६, -डानाम् ता १०,  
 ११, १, १, ३, १, ४, १६, ११, ७,  
 जैआ १, ११९, आ १, ११९, २,  
 २२, ६, -डामि जै २, ६, ७, २,  
 १२, २, १७, २, १८, १, ८, ६, ७, ता  
 १०, ११, १, १२, ४, १२, १०, २५  
 १५, ५, १६, जै १६८, -डाम् ऐ २,  
 ९, १०, ३०, ३, ४०, ७, ३, ३, ऐआ  
 ७, ३, २, शा ३, ७, ९, ५, ७, १३, २  
 ७, शा १, ७, ४, ९, ८, १, १२, २  
 ५, २, ४, ३, १०, १६, ५, २, १, १९,  
 २१, ४, ४, २५, ७, १, १, २, ५, १  
 १, ५, १, २, ६, ३, ५, ४, ३, ३, २, २,

तै २, ४, ५, ६, ३, ३, ८, २, ५, ७,  
 ४, १६, ता ६, ९, २३, १२, ५, २५,  
 १३, ६, १५, जै २०, ४६, ७२, ८०,  
 सा १, ६, ६, गो २, १, २५,  
 -डया ऐ १, २८, शा ३, ७,  
 ९, २, -डायाम् शा ३, ८, ७, २,  
 २८, ४, शा १, ८, १, २९, ९, १,  
 १७, ५, ३, २, १९, २१, ४, ४, २५,  
 ११, २, ६, ८, तै ३, ३, ८, ५, ता  
 १३, १२, १२, गो १, ३, ११, १२,  
 -डयि तै ३, ३, ८, २, ४, तैआ  
 ३, ११, १२, ७, ४२, १, -डे ता  
 १३, ४, ४, -डे श २, ३, ४, ३, ४,  
 ७, १, १, २६, ५, ८, १०, १४, ३,  
 १, ७, का १, ४, १, २, ४, तै ३,  
 ७, ५, ७, तैआ ७, ८, १, ५, ७, १,  
 इडा(ड) दध- ध ऐ ३, ४०  
 -धवशा ७, ५, -धेन शा ७, ५  
 इडा निधन- नम् ता १३, ४, १०,  
 -नामि दै १, २  
 इडा(ड)न्त,न्ता- न्त श ९, ५,  
 १, २, १, ११, २, ७, २५, तै १, ६, ६,  
 ६, ४, ३, ७, -न्तम् ऐ १, १७, ३,  
 ४५, शा ८, २, शा १, ९, २, १४,  
 ३, ४, १, २६, -न्ता शा ८, २,  
 -न्ता ता १४, ५, ३, १, ११, ३, ९,  
 १५, ५, ३, ७, -न्ते तै १, ५, ९, ३,  
 -न्तेन ऐ १, १७  
 इडा(ड)न्द(म्/दा)- न्दम् ऐआ  
 ५, ३, ७, तो ५, ३, १, २, म १, ८,  
 ५, आ २, १९, १, जैआ २, ६  
 इडा प्रासिन्- व् श २६, १, ३, ३  
 इडा(ड) भाज्- ज शा १३, ६,  
 २८, ४  
 इडा वत्- व ता ६, ९, २, ३  
 इडा(ड) विध- धा ऐ ३, ४०  
 इडा विभक्ति- कि ता १०, ११,  
 १, -किमि जै १५८, -की  
 जै १६८, -के ता १०, ११, १

इडा(ड)यास्व- स् श ३, ३, १, ४,  
 म २, २, १४  
 इण्डव- षड्वाङ्गाम् श ६, ७, १,  
 २५, २६, २, ३, -ण्डव् श ६, ७, ७,  
 १, २५-२७, ७, २, १, १५, १६  
 इण्ड ऐ १, ९, १०, २, १, ३, १२, १५,  
 ७, २९, ३, १, ५, १, ४, ६, शा.  
 २, ४, १३, ७, १४, ३, ५, १६, १, ६,  
 १७, ७, २६, १६, ३०, ३, शाआ  
 १, १, २, १, ९, १४, २, शा ७, १, १,  
 १७, २, ४, १७, १९, ४, ७, ३, ४, २, ३,  
 ३, १, ८, ५, १०, ४, ६, ४, ७, ४,  
 १, २, ४, ५, ३, २, ९, का १, १, ४, १,  
 २, ३, ६, ३, ४, १२, ४, १, २, ७, १,  
 १७, ६, १, ९, १५, २, ९, २, १, १, ६,  
 १४, ३, १०, तै १, १, ३, ८, २, ५,  
 १, ३, ५, ४, ४, ८, ४, ३, ७, ५, २, ८,  
 ११, ९, ६, ९, ३, १, १, ८, ७, ६, ७,  
 १०, ९, १४, तैआ १, ११, १, १२,  
 २, १३, ३, २, ७, ६, २, ४, ३, १, १, १,  
 ७, २, १, १०, ३, ११, ८, ५, ८, ७, ५,  
 १, जै १८, ३४, ११३, १३६,  
 १४२, १४३, १५६, १६४, १६८,  
 १८०, म २, १, ८, १२, सा १,  
 ४, १४, ३, ४, ८, गो २, ५, १५  
 इत् √१३ द  
 इ तर, रत्, रा(इदम्+तरप्)- र ऐ १,  
 १६, ऐआ २, ५, १, ५, १, ४,  
 शाआ ७, १५, शा १ ६, २, ३, २, १,  
 ८, २, १७, १९, २०, ५, ४, ४, १, १०,  
 ११, १३, ६, ६, १, ८, १०, १३, ८,  
 ३, ४, १४, १, ११०, ४, २, ७, ८, ९,  
 ५, ४, १५, का १, ३, २, ७, तै  
 ३, ७, १, ७, ७, १४, ५, तैआ २,  
 १८, १, ३, १५, ३, ६, ७, ३, तो ५,  
 १, ४, ७, ४, २, ९, म २, १, १५,  
 जै ११५, १२४, १५२, १८०,  
 २०५, जैउ १, १८, ४, १७, गो  
 १, ३, ८, -रप् ऐ ६, १५, शा

† 'ड' इत्यस्य स्थाने 'ड, ल' इत्यपि शाखाभेदेन पाठान्तरम् । रूपेण गौरवात्तत्र प्रदर्शितम् । सर्वत्रैव बोध्यम् ।

‡ (तु = व २, ३) भा उ एतयोर्द्वैलन्तप्राति विन्त्यम् ।



१२,८, वा ४,५,८, १४, १३,८,  
 २,९, तै ३, १०, ११,४, प ३,  
 ९, १०, ११, जै १४९, -रम्  
 ऐआ ५, १, ८, सा १८, १२,  
 शाआ ८,७, वा १,३, ४,१०,६,  
 ३,०७,३३,८,३,१८, ३, ४,३,  
 ६, ६,३,१३,४,५,१, १०, ६,९,  
 ११,७,२,४,२३, १४,५,४,१,१,  
 का १, २,२, १०, -रयो ऐ ६,  
 २, घा १६, ११, २९, ४,७, वा  
 ४,२,५, १९, २२, ६, ७, २, जै  
 १३९, -रस्मात् वा १, ४, ३,१,  
 -रिमन् वा ४, ३, ५,३, ७,२,  
 ४,१०, १४,२,२, ४०, -रस्य वा  
 १८,१२, वा २,६,१, ३३, ३,४,  
 ३,६, का १,६,१,२२, जै १०८,  
 २०३, -रस्यऽ रस्य वा २६, ९,  
 -रस्य वा १४, ९, ४, १८,  
 -रस्याम् वा १,४,५,७, १४,२,  
 २,४०, -रा वा १०, ४, ३, २२,  
 १४,४,२,८,९, -रा ऐ ३,४९,  
 ६,१४, वा १,३,१, ९,४, १५,  
 ७,३,२,३,१,४,२,२, ६,४,१,६,  
 ७,२,४,२९, ८,३,०,११, १०,४,  
 ३,०,११,१,५, ११, १३, ४,१,  
 १,५,०,१०,३,१,०,३, का १,०,  
 ३, १९, तै ३, ११, १०, २, जै  
 १६, -राणि ऐ २, १३, ४, १२  
 ६,२४, ऐआ १, २, ३, ६, १,  
 वा १,०,१,१,२,०,३,८, १४, ४,  
 १,३३, का १ १,४, १४ २,१,  
 ४,१०, तैआ ७,११,२,३, -राम्  
 जै १,१,३७ -राम् ऐआ २,  
 ३,१, वा २८ १ वा २, ६, -  
 १०, ३,९,१,०२-२५, ४ ०,४,  
 १३, ७,२,४,०९, ०, १४, १३,  
 ०,०,१०, वा १,६,२, ५, तै २,  
 ३,९,५,८,९, जै ४०, -रामि  
 वा १, ०, ३, ०,१, -राम्य वा  
 ११,४, वा १,५,०,१, ११, १,

६,३०, -राम् ऐ २,१६,३,२२,  
 वा १३,८,२,४, -रामाम् ऐ ३,१,  
 वा ११,७, -रामु वा १,१,३,५,  
 ८,३,२,९, -रै ऐ ३,२६,२८,६,  
 ३,१०,१२, ऐआ २,३,१, ५, १,  
 ६, वा २५,१५,२७,३, २८, १,  
 ४,३०,७, शाआ १२, ४, वा १,  
 ४,२,१,५,४,६-११, ८, १, २७,  
 ४,५,१,१३, ६,७,१४-१७, १२,  
 १,१,७,३,२२,३,५,२, १३,२,२,  
 १५,१९,५,२,९, १४, ७,२,१५,  
 तै १,३,१०,१०, तैआ १, ७,४,  
 ता ४,५,१९,५,५,१२, जै १०२,  
 २०३, जै १, ६, २, ८, २, १, १,  
 ३,६,९,१२,१५, १८, ४, २, ९,  
 -रैण वा २८, १, वा ७, ५,२,  
 ४३,१३, ८,१,५, का २, १,४,  
 २०, तैआ २,१८ १, ता ५, १,  
 ७, जै ११६, जै ३, ३, ३,५,  
 -रैम्य वा ४, ६, ८, ११, १३,  
 १५,१६, जै ३, ४,३,५, -रैपाम्  
 ऐ ५, ३४, ऐआ २, ३, २, वा  
 ३,९, २६, ४,५,२,६, ६, ८,५,  
 ५,१,३,१४, १३,२, २, १५,१६,  
 १९, तै ३,८, २०,४, जै ११९,  
 १३९ जै ३,४,२, ६, -रैषु वा  
 ४,१,२,३, १३, २,२, ११, १३,  
 ५,१,१५,६,३,६, तै ३, ९,१,२,  
 -रै वा ३,९,१, ०,७, जै ३,  
 ४,३,४, -रै वा ६, ११, १३,  
 ५,३०,९, वा १,८,३,०२, ४, ६,  
 ७,१०-१७, ५,५,४,०६,६,३,१,  
 १४, १४,१,२,१७,१९-२१,०५,  
 ३,१,१९,१०,४,२,२४, जै १४९  
 इतर तम ( ) वा ३, ५,३, २१,२२  
 इतर वा ऐ ३,१९, वा १,१, ४,२,  
 ६,३,४,१,५,२,२६, ३, ०, १,३,  
 ३,४,४,५,५,४,७,५,२,६, ४, ३,  
 १,१३, ७,२, ०,६, ११,१,४,२,  
 वा २, १,३,८

इतरया-भाव- -वे सा २,५,४,  
 इतरा(-रऽअ)धे- -जै २०५  
 इतराधे- -व्यम् वा २८,१  
 इ-तुम् ( ) ऐ १,११,२,१७,३,५०,  
 ४,५, १८, ५,५,७,२०, ऐआ २,  
 १,२,५,१, वा ८,३, वा १, ६,  
 ४,१४,९,४, ९,१०, ११, २,१,  
 १,१,४,२, १९, ५,१, २, ११,  
 २,५,७,९, ४,१, का १, ४,१,  
 २०, ३,९,१६,५,१, ४,५,३,७,  
 तै १,१,३, १०,९, ८, २,२,५,  
 २,४,१,३, १०,५,४, ४,८,६,९,  
 ४,३,२,१,१, तैआ १,१,१,८,८,  
 १,१२,१,४, २१,१,२, २२, १२,  
 २३,४, २५,२, २८,१, ४,३,३,१,  
 ३९,१, ५,१०,६,१२,३,६,९, ६,  
 ता ४,३,५,३, ८,४,१०,६, १७,  
 ७,१०,२१,१,९, सा १, ७, ११,  
 म १,२-४, जै ४,१०,३८,४४,  
 ८६,१०३,१३०, जै १,१४,४,  
 ४,३,३,१,७, हतु इह तै १,०,  
 ६,४,३,२,३,९, हतु इव ऐ २,९  
 इत ऊर्ध्व चण्डोम विध- -म् जै  
 १५३  
 इतु प्रदान- -ना वा ३, ८,२,२२,  
 -ना ऐआ २,१,८, -नात् जै २८,  
 १०३, २००.  
 इत सञ्चन- -ता ऐआ २,१,८  
 इतासु- ✓ १६ द्र  
 इति ऐ १,१-३,४, ऐआ १,१,१,२,  
 वा १,१,२,३, ४, वांआ १,  
 १,२,३,४, वा १,१,१,१,३,३,  
 ४,६,५,९, वा ११,६,१,३-६,  
 का १, १, १, ३, ५, ७, ९, १०,  
 तै १,१,३,२,६,७,४,१,३,४,  
 तैआ १,८,२,१२, ४,५, जै १,  
 १,४,१,२,३, आ १,१,२,८,  
 ५६४, २,४,६,२०, ७,२,३,९, १९,  
 २०, वा १,२,३, ५, ता ४,  
 १,२,७,२,७, ६,९,४-८,१०,११,

† 'डा ति' इत्यय 'डा' इति पदच्छेदो भव ।

१५,१८,१९, जे १,३-६; ८,९,  
११,१२,१४, वै १, २, १४, ४  
१,१<sup>५</sup>, गो १,१,१२,१३<sup>३</sup>,२२<sup>३</sup>,  
इति । तैआ १,११,५, इतिऽइव  
वा १,३,१,७<sup>५</sup>, का. १, २, १,६,  
३,३, ५, इतीरे ए ७,२२<sup>३</sup>,२५,  
८,६,९, ऐआ १,३,५<sup>५</sup>.

इति(य→)धी- -यीम् वा १, ८,  
१,४, -थै वा ११,६,३,११

इति रात्र- -त्राय तै ३,१०,११,२<sup>३</sup>,  
इतिद्वद्ध- -द्ध जे २०<sup>३</sup>

इतिहास(इतिऽहऽसास)- -स वा  
१३,४, ३,१३, १४,५,४,१०<sup>१</sup>,६,  
१०,६, -सम् वा १३, ४,३,१२,  
-सात् तैआ २,९,१,१०,१<sup>३</sup>,११,  
१, -से वा ११,१,६,९

इतिहास पुराण- -सू वाआ ८,  
११, वा ११,५, ६, ८<sup>३</sup>,७,९, गो  
१,१,२,१

इतिहास वेद- -इम् गो १, १,  
१०<sup>३</sup>, -दात् गो १,१,१०

इत्यर्थ- -र्थ तैआ १,३,४

इत्यह( तिऽअहन्)- -हे वा ३, ३,  
४,५,११<sup>३</sup>,९,५,१,८, ४, १<sup>३</sup>

इत्या( तिऽआ)लिखि(त→)ता- -ता  
वा १०,२,१,८<sup>३</sup>,१०,११

इत्यु(तिऽउ)म्(य→)श्या- -श्या  
वा १,४,१,०२

इत्युम् ए १,१८,३,४८<sup>३</sup>, ६,३०,३३,  
वा १,५,४,३,३, ३,४,३,१३<sup>३</sup>,३,  
७,४,२,३,४<sup>३</sup>,५<sup>३</sup>,६,१,१,३,२,१,  
९,३,३,१३,९,४,१,१०, का १,३,  
२,३,४,१,८, तैआ २,१८,१<sup>३</sup>, जे  
४४,५५<sup>३</sup>,६५,१०४, १०५,११५,  
११७,१३८, १८६<sup>३</sup>,१८९, १९०<sup>३</sup>,  
१९४<sup>३</sup>,१९८<sup>३</sup>, जैउ १, २, १,१,  
६,२,९, २,३,२,६,३,३, ३,३,७

इथ्य पदी- -सू जे १५१

इत्य-विद्(√विद्)- विद् शाआ  
३,३,५, -विदम् ए ७,२,७

इत्या ए १,२०<sup>३</sup>, ३,४९, ५, ६,७,  
१३, ऐआ ५, २, २, शाआ २,  
१५,१२,७, वा १३,५,१,९, वा  
१,२,३,१९, तै १,५,८,१, ३,६,  
१,३,वा १३,४,१६, सा ३,६,७

इत्यात् वा २,६,१,१<sup>३</sup>, ३,२,३,२३,  
११,१,६,१७, १३,४,४,५<sup>३</sup>,८,१,  
१२,१४,१,२,१<sup>३</sup>, वा १, १, १,  
१,६,१,१२,१५,२८, तैआ ४,  
३३,१, जैउ १,१,२,६

इत्यर्थ-इत्यह-इत्यालि-इत्यु-इतित्र  
इत्या, इत्या √इद्

इदम्→अनुया वा १, ७,२, १६, २,  
५, ४, ७, ४,१, २,९, २,२, १<sup>३</sup>,  
९,३,१<sup>३</sup>,४,२<sup>३</sup>,५,३, १०, का २,  
१,३,१८, तै २,२,५,४, ३,२,५,  
अनुया वा २,२,४,१५<sup>३</sup>, जे ९२,  
१८६, अनुयो ए ४,१५, वा १,  
७,३,१६, ९,१,४, २,१, १,६<sup>३</sup>,४,  
३,१,८, १०, ३,२, १,१<sup>३</sup>, ६,१,  
२,१,४,३,२, १२, का १, १, १,  
४<sup>३</sup>, ३,२, १,८, तै २, २, ९,४,  
३,८,१८,६, ता १२, ११, २२,  
१६,१०,८,१८,१०,५, अनेन ए  
२,१,११, ३,३६, ७, १४<sup>३</sup>, १५<sup>३</sup>,  
शा ४,७, शाआ ७,१,११, १, १२,  
२,६, वा १,६,३,२७<sup>३</sup>,९,१,१६<sup>३</sup>,  
२,१,२,१३,४,४,२,२,१३, ३,१,  
३,७,३, २,२, ६,७,३, ३,९<sup>३</sup>, का  
१,१,३,९, ४,२, ९<sup>३</sup>, २,१,१,३,३,  
१,७,२,२,५,८, तै १, ३,२,१,०,  
३,८, ५, १,२<sup>३</sup>, तैआ ४, ४,०,  
जे ५,४,६,१,१०१,१२४,१३९,  
१४३,१५१,१८६-जैउ १, १, १,  
३<sup>३</sup>, २, १,१२, २, ४, १, १८  
१९, ता ३,३, ४<sup>३</sup>, अयम् ए १,

५,१३,१९,२०<sup>३</sup>,२७,२८<sup>३</sup>, ऐआ  
१,१, २, ४, २, ३<sup>३</sup>, शा ९, ४<sup>३</sup>,  
१३, ९, १४,३<sup>३</sup>, २२,१, २३,६<sup>३</sup>,  
२७,४, शाआ १,४,८<sup>३</sup>, २,१,३,  
४,५<sup>३</sup>,९,१,७, वा १, ५,४,१, ६,  
३,६,४,१९, ८,३,२७, ७, १,३<sup>३</sup>,  
१२<sup>३</sup>,३,१,२, ४,३<sup>३</sup>,९,१,२,७, का  
१,१,३,१,४, २०,२१, २६,२,१,  
१०,२,८<sup>३</sup>, ३,०, ४,८, ०,३,४,०,  
५,९,१२, तै १, १,४,७,७,१,८,  
१,०,१, ६,१६,३,७,५, ६,३,१,  
२,३,९,२,८, ३,३<sup>३</sup>, ३, ०, ३, ५,  
तैआ १,८,१,१,४,३,२,२,९<sup>३</sup>,३,१,  
२,२,५,१,१,८,१, ३, ११,८,१०,  
४,१,७,१, ७,४,१३,९, ११,६,१,  
४<sup>३</sup>, ता २,१५,३,४,१,७<sup>३</sup>,३,५,६,  
८, १६,९, २३, २१,७,३, जै ६<sup>३</sup>,  
९,११,१३,१४,१७,२४<sup>३</sup>, ४४,५,३,  
५५,६१,७,८,८,१,९,०, जैउ १,१,  
१,२,३,२, ६,४,७, २, ३, ३,४,  
४,१,६,९,१२, १,१, १,८, सा १,  
६,२,६,९,३<sup>३</sup>,८,१, ३, १,४, ४,  
४,९,८<sup>३</sup>, म १,१, १०, ५,१,७,  
१२,६,१,१४, २,५,६, ४, १, ४,  
५<sup>३</sup>,२,२<sup>३</sup>, आ १, स ४<sup>३</sup>,५, गो १,  
२, २०<sup>३</sup>, अग्रोऽि ११,६,वा ४,  
४,१,६,तै ४,१,९,४<sup>३</sup>,३,७,११,  
३<sup>३</sup>,१२,६<sup>३</sup>,ता १३,११,७,१६,  
१,१,८, अयासोमीय गद्, अयो  
ए ० १३, तैआ १,५,३, वा २३,  
८, अस्मात् ए १, ११, २०,२३,  
३,१८, १९, २५, ४,१८, ३०,०,  
३० एआ २, ६, १, वा ७, ९,  
शांआ १,७,०,१,३, ३, २,४, ४,  
८,१४<sup>३</sup>, ५,३,१<sup>३</sup>, १, वा १, ६,  
३,१,७, ८,३, १,५,९, ३, १०, २,  
४,०,१५,३,८,३, १,५,७,११, ४,  
७,१,३<sup>३</sup>,१,४, वा १,२,१,११

† विश्वजनीयोपजनदण्डस इति आ । ‡ स्वराभावविचय । § स्वराहित्यमुपा० विच्य । गा तु  
'एनया' इति पठन् प्रतीते । S = अनुया त. १ रूपमित्यर्थः । \* 'अयम्' इत्यस्य स्थानं राजन्त. मा । या तु  
प्रतिपदिकान्तामाह- १अ-यम, २अयम् गद् ।

ती १, २, ३, ४, ३, ६, ६, ७, ५, २,  
 ४, ६, ७, अस्मात् वा २, १, ४,  
 १९, -२२, २३, ३, ७, १, ९, का  
 १, १, ४, १९-२२, २३, २, ४, ३,  
 ३, ३, १३, ती १, १, ५, ४, ४, ७, १,  
 २, २, १, १, २, ३, ७, ४, तैआ १,  
 ११, ६, २, ७, ५, ३, १, ३, २, ३, १, ५,  
 १९, ११, ६, १, ४, २, १, ४, २, ८,  
 ८, १, ९, १०, ५, १०, १०, १, ता  
 ४, ३, ६, ६, १३, ५, ७, ९, ६, ७, १९,  
 ८, १८, ८, ९, २, १७, १०, २, ८,  
 १२, ४, जै ११, १४, ४१, ४२,  
 ५१, ६९, ७८, ९४, १०६, ११३,  
 १४२, १४४, जैउ १, ४, २, ४, ५,  
 ३, २, ४, ६, ४, ११, ५, १४, म २,  
 ३, ४, प २, १०, अस्मात् अस्मात्  
 तैआ १, १, १, २, १, २, ५, २,  
 अस्मिन् ए १, ११, १९, २०,  
 २१, एआ १, १, ४, वा १,  
 १, ७, ९, ८, ८, १०, १, ४, ११, ३,  
 ७, १३, ५, ९, वाआ १, ७, २,  
 १७, ५, २, ३, ४, वा १, ५, ३,  
 १४, ६, ३, ४, १, ४, १६, १७, ७, १, ७,  
 ८, ३, २, ५, का १, ३, २, ४, ६, १,  
 २०, ती १, १, ४, ७, ८, १, २, ८, २,  
 अस्मिन् वा १, ७, ३, २, ७, १, १,  
 ४, ०, २, का १, १, २, ६, ४, १, ३, १,  
 २, १, १, ४, ५, ६, ८, ती १, १, ५  
 १०, २, १, १०, ३, ६, ८, ५, १०,  
 ९, तैआ २, ७, ३, १, ५, १, ५, २,  
 १२, १३, ३, ६, ४, १, २, ६, ६, ८,  
 ता ४, ६, १९, ७, १०, १५, ५, ५,  
 ६, ६, १०, ९, १२, १०, ५, १६,  
 १३, ३, १५, ७, १७, ७, ७, जै ३,  
 ६, १, १२, १४, १५, ४, ४, जैउ १,  
 ३, ४, २, ८, ३, ६, २, ५, २, २, ३,  
 ३, ४, ६, ४ १, ४, २, २, ३, ४, १,  
 सा १, १, १२, १३, ३, ८, ३, म  
 २, ५, १०, ८, ३, ४, ६, ७, गो १, २,

६, २, २, ४, अस्मि ए १, ४, ८,  
 १३, १५, ३०, २, ३, ६, ९, ४०,  
 ऐआ. १, १, ४, ३, २, २, १, ७,  
 वा ४, २, २, २, २, २, १, ६, २, ८,  
 ४, ७, ३, ७, ७, शाआ ४, १, २,  
 ६, १, ५, ६, १, ५, ९, २, १, २, ४,  
 वा १, ६, ३, १, ७, अस्मि वा १, ५,  
 ३, १, ८, ६, २, ७, ४, ५, ६, १२, ७,  
 ४, ८, १४, १८, का १, १, २, ७,  
 ८, ३, १, १, ३, ४, ४, ४, ५, ४, १, २,  
 ८, १३, ती १, १, २, ४, ४, ७, ५, ३,  
 ६, ५, ७, ८, ८, ५, ९, १, ९, २, १, १३,  
 तैआ १, ७, १, २, ४, २, ६, ५, २, ७,  
 ६, २, ४, १, ५, १, १, ८, १, ३, २, १,  
 ११, ९, १, ५, २, ५, ३, ८, ता २,  
 १०, २, ३, ४, १०, १, ६, ३, ९, १०,  
 ५, ११, ८, १६, ९, १, १०, १०, सा  
 ३, ३, ४, १, २, ३, ३, ४, ३, ८, ११,  
 जै ९, १४, १७, १८, ६२, ७०,  
 ७३, ७५, ७८, ८६, १०४, जैउ  
 १, १०, ०, २, म २, ६, ११, गो  
 १, ३, ६, २, ५, १५, अस्मि अस्मि  
 वा २, ३, २, २, ६, १, ९, आस्मि ए  
 २, ४०, अस्मि ए १, ६, ९, १, १६,  
 १०, २, २, ऐआ १, १, ४, २, २, ३,  
 शां १, १, २, ४, ५, २, १, ३, २, ३,  
 ५, ३, ४, २, १, १, २, २, ३, १, शाआ  
 १, १, २, २, १, २, ५, ६, ९, १८,  
 ४, ४, १, १, वा १, ०, ३, ३, ३, ३, ३,  
 का १, २, ३, ८, ती १, १, ३, ४,  
 ९, ९, १०, २, १, ११, ३, २, १,  
 अस्मि वा १, १, २, ९, २, २, ४, ४,  
 २, ३, ७, ६, ३, ७, ४, १३, १३, १८,  
 १९, २०, ७, ३, १३, २१, का १,  
 १, १, १०, २, १, ७, १२, ३, १, ४,  
 १, २, ३, ७, १०-१३, ती १, १,  
 ३, ९, ४, २, ५, ८, ६, ७, १०, ५, ६,  
 ३, ३, ४, ५, ४, तैआ १, २, ४, ३,  
 ४, ८, ९, ६, ११, ८, २४, २, ३

३१, ४, २, १०, १, १५, १, ता ३,  
 ९, २, ४, ६, ३, ५, ५, ३, ६, ५, १,  
 १५, ६, ३, ७, २, ३, जै ४, ५, १७,  
 १८, २२, २६, २८, ४०, ४७, ६२,  
 ७१, ७३, १३९, जैउ १, १, १, १,  
 ४, ४, ४, २, ६, १५, १, १, २-७,  
 ८, २, १, २-४, १, २, २, ४, १-१२,  
 आ १, म २, ४, २, सा १, ३, ६,  
 ८, २, १, ५, ०, २, ३, ३, १, ३, ४,  
 ११, ४, १, ५, ३, ४ १, १, २, ६, २,  
 ३, ९, १०, ३, ८, १०, ४, १, ५, स  
 १, गो १, १, १, ५, २, ३, १, ६, २, ३,  
 ३, ८, २, २, ४, ३, ९, अस्मा ए  
 १, ६, ७, २, ३, २, २, ३, २, २, ७, २, ७,  
 ६, ३, ५, ७, ३, ८, ५, ऐआ ३, २, ५,  
 शांआ ४, १०, ५, ५, ८, ८, ९, स  
 १, ३, ८, १, २०, का १, १, १, २, ५,  
 १०, ४, १, १७, ३, १३, ५, १, १७,  
 ३, ८, २, ११, १२, १६, ती १, २, १,  
 १, ४, ६, ६, २, ३, ९, ३, ३, २, ५, ६,  
 ३, ९, ८, ६, १०, १, ८, ११, २,  
 अस्मा वा १, ७, २, १९, ३, ५, १,  
 ३, १, ३, ५, २, ८, ८, ३, ३, ३, ०, ९,  
 ४, १०, ४, १, २, १, ७, २, १०, ती ३, १,  
 २, ५, ५, १३, ३, तैआ ५, १, ६,  
 ४, ५, तां २, ४, १, ८, १६, १३, ६,  
 जै १, ५, १, २०, ५, जैउ १, १६, १,  
 २, म १, १, ९, ४, १, ५, १, ५, १, ५,  
 २, २, १, ४, ५, ७, सा ७, ६, ८,  
 ७, ५, गो १, २, ६, ३, १६, अस्मा  
 ए १, १, ८, २, ८, ३, २, २, ३, १, ७,  
 ७, ७, ७, १३, ८, १, ४, १९, वा ७,  
 ६, १०, २, २, सा १, ८, ३, १, ५, ९,  
 १, १२, २९, ३, ११, १०, २, १, १,  
 ६, १, ४, ४, २, ६, २, ७, का १, १, १,  
 ४, १०, ४, २, ४, २, ६, २, १, ०,  
 ११, ती १, १, ३, २, ६, ५, २, १, ३,  
 ३, ४, ५, २, ७, ६, ७, २, १, २, १, २,  
 ६, २, अस्मा वा १, २, १, ३, ०, ३,

† दीष्यदण्डस्य सा । ‡ 'तन्वस्य' इत्ययं 'तनु' । अस्या इति पदविभागे मत्वो भवति । 'तन्व'-इत्यस्य (४ १)  
 इति K.T. तत्र च ङि । § तु = का १, १, ४, २६, स्वरयुक्तपाठ ।

ते. १, ७, ६, ७, ३, २, १, ६,  
 घंआ. १, २४, ३, ५, २, ८, ४,  
 ८, तां ९, १, ३९, १५, ७, ७, १६,  
 ६, ७, १८, ५, १८, २०, १६, १,  
 जै ६, ८०, जैठ १, ४, ४, ८, ४  
 २, १, २, म. १, २, १९, २, २, १५,  
 ता ३, ८, ३, गो १, २, १९,  
 भस्त्र्ये ऐ १, ८, २, २, २, ऐआ १,  
 २, ४, ३, ४, दाआ ५, ४, ८, १,  
 वा १, २, ५, १८, १९, २, १, १, ३,  
 ६, ७, ५, २, २०, ४, ६, ३, १७, ४,  
 ५, ८, ४, का १, १, १, ४, २, १, २,  
 १६, ३, १०, २, ८, १४, अस्त्र्ये वा  
 २, १, १, २, ७, ९-११, ३, ३, ४,  
 १०, ४, ५, १, १, ८, १०, तै ३, ८,  
 २, १, २, तैआ १, ६, १२, ७, १,  
 ६, ९, १, जै ३८, ५३, ११७, १८२,  
 जैठ १, १, ५, ४, म १, १, १०,  
 ११, २, १४, ५, ३, प ४, ७, आभि  
 ऐ १, १, १३, १६, २८, २१, २, २,  
 ६, ११, ८, ३, वा ३, २, ४, २०,  
 का १, २, २, १, तै २, २, १, २, १,  
 आभि तै २, ८, ३, ३, १, ४, ४,  
 तैआ ४, ५, ६, ४, ५, जै २०,  
 १८, गो १, १, २, आभ्य वा  
 ३, ३, घट, १, १, १०, १२, तै ३, ८,  
 ५, १, आभ्य वा २, ४, २, ५, १,  
 १, १५, २, २, ३, १, २, १२, का  
 १, ४, ३, १३, ५, १, २, ता ८, ८,  
 १७, जै १८, आभ्याम् ऐ १, ३०,  
 ८, १, वा ३, १, ३, ६, ४, ३, २, १,  
 ९, ४, १८, ४, २, २, १५, ५, ३, ५,  
 ३६, ७, ४, २, २५, का १, ४, ३,  
 १४, तै १, ४, ३, ६, ६, २, ६, ४,  
 ५, ७, ६, ६, ३, ७, ५, १२ ८, ९,  
 १, आभ्याम् वा १, ६, ४, ३, ४, १,  
 ५, १८, २, १, ६, ७, १, १, ३८, ३९,  
 का १, ३, २, ८, तै १, २, ८, ९, १,  
 ३, ९, ७, ४, तैआ ५, २, ७, ४, १०,  
 तां ७, ६, १७, जै १७, १३१,  
 १४८, १८६, १९०, आताम् ऐ

३, ४७, ४८, घा १८, १, घाआ  
 २, ३, वा १, ५, ३, १०, २, ४, ३,  
 ३, ६, १, २८, ३, ९, ३, २, ६, ४, २,  
 १, २, का १, ३, २, ३, ६, १, १८, २,  
 २, ४, ६, आताम् वा २, ५, २, २४,  
 ६, २, १४, ३, ९, ४, १५, का १,  
 ५, १, २, २, १, ३, ७, तै १, ६, ५, १,  
 ३, १, १, १, २, ३, ७, ५, ३, ३, ६, १,  
 तैआ ४, ११, ७, ८, ५, १, ५, ९,  
 १०, ता ७, ४, २, १६, ४, १, १७,  
 १०, २, ३, जै ९५, १६३, १८२,  
 १८३, सा १, ८, १४, प २, ३,  
 गो १, ३, ७, ९, आम् ऐ ३,  
 ३६, ३७, ४७, ४८, वा ३, ९, २,  
 १६, का १, १, २, ३, ४, १, २४,  
 २, १, ३, २, तै २, ४, ३, ७, ८, ८,  
 १२, जै ८८, ९१, ९२, १३३,  
 इष्टम् ऐ १, १, १७, २२, २४, २५,  
 २६, २, ४, १७, २०, २२, ऐआ  
 १, ३, ३, वा २, १, ३, २, ८, ६, ३,  
 १४, १, १६, ४, १८, २, २६, २,  
 वाआ १, २, ४, ७, २, ७, ११, १७,  
 ३, ६, ४, ३, ५, ६, वा १, १,  
 ४, ६, ३, ४, ६, ३, ७, १५, १७, का  
 १, १, १, २, २, ८, ४, ३, ४, ११, १२,  
 १३, २, १, ६, १०, २, २, ७, ८, तै  
 १, १, ३, ५, ६, ६, १, १०, ४, ३, १, २,  
 ३, १, २, ३, ६, २, ३, १, १, ४, ३, ७,  
 तैआ १, २, ४, ८, १, १३, १, १४,  
 ४, २, ३, १, ८, ९, २९, १, ३०, १,  
 ३१, ५, ता १, २, ६, ८, १७, ३,  
 १०, २, १३, ६, ९, १०, ६, १६, ४,  
 ५, २१, १, २, ३, १, ४, १, १, ४,  
 ६, २, १, २, ९, ३, १, १, जै ६,  
 ७, ८ ११, १५, १६, १८, १९ २५,  
 ३०, ३२, ३४, ३७, ३८, जैठ १,  
 १, १, १, ४, ५, १, ७, २, २, ५, १६,  
 २, ३, १, ७, १, ३, २, ३, २, ६, ४, १,  
 ४, ७, १०, १३, १६, आ १,  
 सा १, १, १, ६, ४, १४, १७, ५, ६,  
 २, ५, ३, म १, १, ५, ३, ७, ९, ५

८, ६, ९-१३, २०-२२, सं ५,  
 गो १, १, १; इष्टम् ऐ १, ७, १८,  
 १९, २८, ऐआ १, १, २, तां ६,  
 १०, ७, ३, १०, ८, ८, ९, ३, १६,  
 ४, २२, ७, २३, १, घाआ २, १७,  
 ४, ९, ११, १, १२, ४, वा १, २, ५,  
 २०, ७, १, १, ३, ५, २, २, १, १,  
 ३, ६, २, ३, ७, ४, २, ७, ३, २, १४,  
 १८, ४, १, २०, २, ३, २, २, ५, १,  
 १०, २, ३, २-२५, का १, १, २,  
 १, २, ४, ३, १३, ६, १, ९, ११,  
 २७, २, १, ३, ५, १७, २, ३, २०,  
 तै १, २, १, १, १, ३, ३, ७, ४, २, ८, ४,  
 ४, ८, ५, ६, ६, ४, २, ३, ९, १, ५, १,  
 २, ६, ३, ६, ३, ३, ३, ५, ८, ३, ७, ८,  
 ३, ९, ३, १, तैआ १, २, २, १२,  
 २६, ३, ३, १, ६, २, ३, १, ४, १, ५,  
 १, ४, ३, १, ७, ३, ९, ३, १, १, ८,  
 तां ३, ६, ३, १३, ८, १, १८, १०,  
 १०, २१, १०, १२, जै ५, ६, ९,  
 १५, ४, ७, १०, १, १०, ३, १०, ८,  
 १३, ०, १४, ६, जैठ १, २, १, ३, ४,  
 ६, ९, १०, म १, १, ३, ७, १, २,  
 ४, २, ६, १०, प १, ४, ५, ३, १,  
 सा ३, ४, २, ९, ८, इष्टा ऐ १, ९,  
 २, १२, ५, १९, तै ३, ६, ७, १,  
 तैआ १, २, ७, १, ३, ११, ९, ४, १३, १,  
 इष्टा ऐ १, २, ४, २, ११, २०, १, ३, ३,  
 ३, २०, ४, ८, ५, ६, १९, २०, ऐआ  
 १, ३, ३, वा ६ १५, १०, १, ११,  
 ७, १७, ७, वाआ ८, ७, ९, २,  
 ११, १, वा १, ५, ३, १३, १६,  
 ४, ५, ६, ३, १७, १८, २९, ३०,  
 ७, २, १६, १९, २१, ३, १४, वा  
 १, १, १, २, ३, २, २, ३, ३, १, १,  
 २, ७, १२, २, ३, ३, १, १, ३, ५,  
 तै १, २, १, २, १, ६, २, १, २, २, ९,  
 ६, ४, ३, १०, ६, १, तैआ १, ८, ७,  
 ११, ४, ५, ६, ४, १, १, १०, २,  
 ७, ३, ४, तां ६, १, १, १३, ५, १५,  
 १, ५, १८, १२, जै १४, १८,

४६,७१,८८,१२१, १७५, १८४,  
 १९०,२०३, २०४, जैउ १, ६,  
 २,२, २,४,२,५, ५ २,६,७, सा  
 २,३,१०,८,३, म १, ८, १,२,  
 गो १,१,३,९,३,७,९, २,२,७,५,  
 ४, इस्मि ए १,५,१७,२३, ३,  
 ५, १८, २०, ५०, ४,५, १८,  
 शा १,१,३,८, शाआ १, ५, ८,  
 २,१,७, शा १, ७, १, १२, ९,३,  
 १०, २,१,४,२५, २,१,१८, ३,  
 ३,४,३,४,४,४,५,६, ६, का १,१,  
 ४,२३, तै १,२,२,४,३,३,३,५,  
 ४,८,५,४, २,७, १४,१, ३, ८,  
 १६,३,९,४,२, तैआ १,२२,१२,  
 ५,३,८,६,७,९, १, १२, २,३, ९,  
 १०,५ १०, १,१०, १४, ता ३,  
 १०,२, ७, १०,७, ८,९,३, १३,  
 ४,१७, १५,१०,९, १६,८,६,११,  
 ४, १७,१३, १८, ता २१, १,६,  
 २,५,६,८,१०,५, जै १५, ३२,  
 ४१, ४७, ८३, ८५, ९०, १०१,  
 ११६,१४१, जैउ १,१, ३, २,७,  
 १,४, २,४,३, ११, गो १, १,९,  
 २३, २,२०, २,२,८, इस्मि ए  
 २,४०,४१, ऐआ २, १, ८,६, १,  
 शाआ २,१, ७,४ २२, शा २,५,  
 १,१, ३,४ ४, २, ५,४,२०, ८,  
 ३,२९, ४ १ २, २६, २ २,५  
 ३,४,५,५,१, ११, का १, १,२  
 १२,४,१४ ४,१,७ ३,१, २,१  
 ४,१, २,४, ५, तै २ ५,४, ६,  
 तैआ ९, १,१, २ १ ३, १,४, १,  
 ५,१, ६ १ जै १५, ४८, १०२  
 १२८,२०४, जैउ १, १६, ३,९  
 ३,५, ४, ४ ८, ५ ४ ६, गो १,  
 २,९, इस्मि ए १, ७,१३, २३,  
 २५, २ ८, ४,२,७,६,१८, शा  
 ७,१०,८,८, शाआ १, ८, १०,  
 ७,१३,१, शा १, ७, १, १,१५  
 ८,३,२५ १ ३,९, २ १,७ ७,२,

१५,४,११,५,३,६,११, का १,१,  
 १,७,२,१०, ४,११, २,४,१३,५,  
 २,१५,६,१,२४, २,१, २, १२,  
 ३,१८,२,१,२०, ३,२,७, १०,  
 ४,१४, तै १,२,१,६, ४, १,५,  
 ६, ३, २, ६, १, २, ५, २, २,  
 ९,५,३, ९,३, तैआ १,१३,१,  
 ५,४,८, ६, ६,२, ९,१, ता ७,  
 ७,१४,९,१२, १३, ६, ९, जै  
 ५३,१०१, ११७, १२५, १३६,  
 १४३,१४७, १७६, १८१, १८२,  
 १८६, जैउ १,१, १, २, २,१,१,  
 ४,२,३,१४,४, ३, १६, ३, १०,  
 २,४,३,५, म १,१,७, ११,२,३,  
 ४,१४,१९, ७,५,२,८,२, इस्मि ए  
 १,५,८, १७, २०, २३,२५,३०,  
 २,१२,१७,३,२०, ऐआ १, १,  
 २,४,२,३,३,२, ५,१, शा १, १,  
 ५,३,८,४,११,१४,११,१,६,१२,  
 ३,१३,५, १६,११, १९,३, २५,  
 १२, २९, ८, ३०, ८, शाआ २,  
 १७, शा १,६,३,३,८,४०,७, १,  
 १७, २, १६, २,१,२,१४,४,११,  
 २५,३,४,१६,३७, ५, १,२,१३,  
 २,२६, का १,१,२, ४,९,४,११,  
 २३, २,१, १०,२, ५,३, १,५,१,  
 १४, २, १२, ४,४, ४,१, २६,  
 तै १,१,५,२,७,८,१, ६,७,६,६,  
 ४ १,१, ६,७, २, ३,७ ६ १,  
 तैआ १, ८, २, १४, २२, ८,  
 २३,८,२,११,१, ५,३, ८, ३,३,  
 ६,१,९,१,४,६,१०,२, ता २, १,  
 ४,३,५,४ १,७,६,४, ९,७, ५,६,  
 ९,६,२,३, १३,२, ७,१५, १०,  
 ७ १६,११ ४, ४ २,१, ४ १, जै  
 १७,३४, ३८, ४७,४८, १३,८३  
 १,५,५,३,३,२, ५,१,२, ६,१,७  
 ३,५, १६,१,२, २,४, ३,६, म  
 १, ३ ७, २, ६,३, स ३,४, सा

३,१,११, गो. १,२, १६,४,२०,  
 इमो ए १,६, इमो ए ४, २७,  
 शा २,१,१२,४, शाआ ७, ४,  
 शा १,८,३,१२,३,१,२, ४,१,  
 २१,२,५, ५,४,१, ८,४,९, ४,७,  
 १,६, १८,३, १,२३, ४, १,१०,  
 का १,५,१,३,७, तै २,५,४,६,  
 ३,७,४,११, १८, तैआ ४, ४२,  
 १,६,१,१, ता ४,१,२, जै ११,  
 ३८, १६६, १६८, १६९, १७६,  
 १८६,१९०,२००, जैउ १,६,१,३,  
 इस्मि ए १,८,१९, २,६,८,११,  
 १२, ३,२,९,३,१,३,८, ऐआ १,  
 ३,४, शा ९,२, शाआ १,५,  
 २, ४, ७, ८, ९, १०, शा १,  
 ३,३, ६, ७, २,१२, १५, १६,  
 १७,१९, ८, ३, १५, ९,१, ८,  
 २९, ३,९, ११, का १, १,१,६,  
 ४, २५, २६, २,१, ११, १२,  
 ४,३,१३,३, २, ८,४, १,९, तै  
 १,१,६,५,२,३,४, ५,२, ३,७,६,  
 ४,१,३,५, ३,१, तैआ १, ८, १,  
 २, १०,१,७, १४,४, २३,६,२४,  
 ३,२५,३, ६,३,७,४,८,९,७, ६,  
 १,३, ता ४,९,६,७,७,१४, १६,  
 १,७,११,१३, २०, १५,९, जै  
 ६,१९, ३८,४४,५३, ८७,११८  
 १२५, १३८, १४९, ५ २,२, म  
 १,१,१०,२,२,५,१४, ३,७,५,८,  
 ६,२,७,८,८,२,२,१५, १९, जैउ  
 १,१,१,७,४,३,६,१६ १,८,३,९,  
 गो १ ३,१८,पुमि ए ३,२०,३०,  
 ५,६,१७,शा ११,३,२८,१,सा ७,  
 २,३,२३, ३,६,२,२४, १२,८,१,  
 ९,१३,२,८,४, १४, ४,१,२,४,३,  
 २६, २,२,७, २,३,१९, ४,३,१३,  
 २,२,२,७, ८, १२, पुमि शा ७,  
 २,२,२१, का २,२,४,८, ता ७,  
 १, १, जै १५५, पुमि ए १,  
 १८ २३, २, ३ १६, ३ १, ३,

† 'इमे' इति मुग । यद्योपरि मुद्रापितो हस्न पाठ एव साधीयान्

१५,४,६, वा १४,७, १, ४१, तै  
 १,४, ६,७, २, ३,५,८, ३,३,५,  
 ३, ११, ४,९,६, २,७,३, १६,३,  
 तैआ ५, २, ८, ६,१, ५,१, ४,  
 एभ्य वा १,९,२, ३,५, २, २,२,  
 ७, ३, २, ३,८-११, १२,२,३,९,  
 ४, १, १०, १३, २, ८,५, ९,९,  
 ८,३,१,४, का १,३,१, ४, ३,४,  
 ७,४,३,११,६,१,८, २,२,१,१७,  
 १९, तै १,१, २,३,२, ५, २,३,  
 १०,१,२, तैआ २,१०,१,५ १०,  
 १, ता ४,२,१८,९,१५, ८,३,२,  
 ८,८,१०,१२,२,१३,५,१३, १६,  
 २,२,३, जे ३७,६९,१४३,१६८,  
 १९९, जैठ १,३, १,४, ६,७,९,  
 ष ३, ८, गो २, २,७, ४, ११,  
 एषाम् ऐ १,१६,२५, २,२,११,  
 १७,२५, ३१, ४०,४१, ३, ३७  
 ४९, ऐआ १,१,२,२,३, थाआ  
 १,४, वा ७,१,२,२०, २,१,११,  
 ४,१,८,५, १,१, १२, १,३, १९,  
 का १,१,२, १२, २, १,२ ११,  
 तै १,३,९,२, २,२,९, ७, तैआ  
 ५,३,३,१०,६,३,१, उपाम् वा १,  
 १,३,१२, ४,३,३, ११ ७,५,२,  
 २८, का १,१, १,९,२,१०,१२  
 २,४,१३,३,१, ६,३,१२, २,२,  
 २,७, तै १, १, ४,४, ५, १०,५,  
 २,६,७,४, ६,५,७,९,३, २,३,१,  
 २, तैआ १,१,१, २,५,३,६,२,  
 ४, ३,६,१, ६, १०,१, ११,१, तां  
 ५,५,१३, ६,१०,८,६, ८,१,११,  
 ९,४,१०,१४,५,१८, १६,१०,  
 ३, १६, २, २३, १३, ५, जे ६,  
 १५,१८,२२,४५ ४९, ५२ ७३,  
 ७८,७७,८१, जैठ १,४, २,२,३,  
 ६,२,१०, २८,५,१,२, ४,१,२०,  
 ४,११,४,५ म १,८,४,२,१,११,  
 ३,१८,७,३, ता १,१,८, ४,१४,  
 ८,१३, १५, १ ५,१, एषु ए १,  
 १४,२३,२४, २,६, ३६, ३, २९,

ऐआ १, २, ३,३,४, वा ११,  
 १, वा ७, ३,१, १३, १७,४,१,  
 २७, २८, ५,३,१,१, १०, ३४,  
 ३५,४२, का १,२,१, ९, तै १,  
 १,५,२,७, ८,६, ५,६,८,६, ३,१,  
 तैआ ५, ८,३, ९,२, एषु वा ७,  
 ३,१,१४,५,२,८, ३१,४०, ८,१,  
 १,२, ता ४,१,८, ४, ११,५,६,  
 ८, १०,१,३, १७,१३, १८, २०,  
 १६ ६, ष २, ३, ५,२, जे १५,  
 ४७, ८१, ८८,१३३, १३९, जैठ  
 ३,६,७,२, गो १,२,९  
 इद रूप- ष वा १३,४,२,१५  
 इद विद्(√विद्)- च ऐआ ५,  
 ३,३  
 इद प्र(√ह्) - न्द्र ऐआ २, ४,  
 ३, -न्द्रष ऐआ २, ४,३  
 इद म्य- ष वा १४,७,२,६  
 इ वा(=इठ,इठ अठ) ऐआ ५,२,४,  
 ता ११,९,३  
 इदा-वत्सर- र वा ८,१,४,८, तै  
 १,४, १०,१, ३, १०,४,१, तैआ  
 ४, १९, १, ता १७, १३, १७,  
 -रम् तै १, ४, १०,२, तां १७,  
 १३,१७, -राय तै ३, ४,११,१  
 इठु इद वत्सर, द्र  
 इदा-वत्सरो(→ण)गा- सू तै १,  
 ४,१०,२  
 इ इनि- नीनि वा १२,३,२,५  
 इ इनिम् वा १,३,१,२७, तै ३,  
 १०,१,४, ९,८, १०,५, जैठ १,  
 १,२,६,३,१ ४,६, तां ६,९,१६  
 इठु वत्सर- र तै ३, १०, ४, १,  
 तैआ ४,१९,१  
 इद(द्वय)मर- राय म २,१,१२  
 √इष्, इद, ह्म √इन्द् द  
 इन(√इ) - न ऐआ ५,२,१  
 इनीमसि √इन्द् द  
 इठु(√इन्द्)- न्द्र ऐ ६, १२,  
 वा ४,१,३, १९,५, ८,६, तै २,  
 ४,३, १२, तैआ ४.१.८.१. तां-

६,९,१३, १५,१९, १२,१, ३,४,  
 १३,११,६,३,१,५, गो २,२,२२,  
 -न्द्रव इव ता ६,९,१९, -न्द्रवे  
 ऐ १,२९, तैआ ६, ५,१, -न्दुः  
 ऐ १,२९, वा २, २,३, २३, ४,  
 ५,२, १२, ७,५,२,१९, ९, ४,४,  
 ५,१२,८,१,३, का १, २,३,१९,  
 तै २,६,४,६, ३,७,९,२, १०,६,  
 १०,४,३, तैआ ४, ११, ६, १०,  
 १,१५, ता ९,९,१०, १३, ५,६,  
 १४,३,४, -न्दुमि का १, २,३,  
 १९, -न्दुम् वा ७, ५, २, १९,  
 १२,८,१,३, तै २,५, ८, १०,६,  
 ३,३,८,४, १२,१, ३,१, ३,३,७,  
 १०, ६, ता ९, ९, १०, -न्दो  
 तै ३, ७, १०,६, ता १, ५, ४,  
 १३,१६, ६,१,२, ९, ९,११,१२,  
 ११, ६,३, १२, १,३, १३, ९,१,  
 ष ५,१, गो २,३, ६, -न्दो वा  
 ४,४,२,१२, तै ३, ७, १०, ६,  
 जे १९८  
 इन्दु मत्- न्ते वा २,२,१,२०,२३,  
 का १,२,३,१६,१९, -न्तम् वा  
 २,२,१, २०, का १, २,३, १६,  
 -न्नाम् वा २,२, ३, २३, का १,  
 २,३,१९  
 इन्द्र- न्द्र ऐ ३, ११, १५, २०,  
 २२, ४, ३,४, १०, ३१, ५,१,  
 ४,६,१२, १३, १६, १८, १९,  
 २०, २१, ६,१०, १२, १८, १९,  
 २१, २३, २४, ८, १०, ऐआ १,  
 २,१,२, ४,५,२, ४, १,१, ७,१,  
 १,६, २,१,२,३, ३,५, ३,१,  
 था १५, २, १७, १, ४, २०,  
 ३, २२, ७, ४, ७, २३, १,३,६,  
 ७,२४,३,६, ८,२७, ६, ८, २६,  
 ११, १२, १६, २८, ३, २९,४,  
 थांआ २, ४, ९, १२, ३, ७, वा  
 २,५,२८, ४,२,३, १०, ५,३,  
 १०,४,१०, ५, ४,३, १४, ९, ५,  
 २,५, १२, ७,३, १४, ९, २०,

का १,४,१,२५, ५,१,२५, ६,१,  
 २५, ती १,६, ९,९, २,४,१, २,  
 २,४,३, ६,११,१३, ४,८,६,४,५,  
 ७,२,५,७,५,५,१,६,१,८,१,११,  
 १२,६,९,१, १४,६,७, १३,२,४,  
 १६,३,८,२, ५,६,७, ३,३,४,५,  
 ८, १२,९,२, ३,५, ७,३,६,८,१,  
 ७,४,७,६,५,९,६,८, ४,३, तीआ  
 १,७, ५, १२, २, २०, १, २३,  
 ६, ३, ३,१, ११, ६,७, ४, २८,  
 १, १०,१,९, १३, १६, ता ८,१,  
 ५,२,३,८,१३, २१, १०,१, १०,  
 ८,१, १२, ४,१, १०, १,१२,४,  
 १३, १७, १३, १०,३, १४,२,५,  
 ६,२,४,१०,३,१२,३, १६, ४,३,  
 १७,१,५, २१,९, १६, प १,१,  
 जे २८, १९०, १९९, जेठ १,  
 १०, २,१,२, म १,२, १९,२,१,  
 १४,६,१३, सा १,३, ६,४, १९,  
 ७,६, २, १, ११, २,२,३, ४,५,  
 ३,६,५, १५,७,२, ३, १,५,७,८,  
 ३,३, गो १,१,३,९, २,७,२०,३,  
 १०, ४,१, १७, ६,१,३, १२,  
 १४, -अ व ३, ९, ४, २,४,  
 ४,३,३,१३, ५,४, १२, ९, २,२,  
 ७, ती १,४,२,१, ५,८,२, २, ४,  
 ३,१३,७,३-५,१,३,१, ४,३,६,  
 १,८,१,३, ६, ९, १, १३,३, ७,  
 १३,१,८,५,७, ३,५,७,४,६,८,  
 १,७,७,३, ९,६,११,४,२, तीआ  
 १,१२,३, ४,३, ३,८,४,५,७,५,  
 -अ ऐ १, २,४,२ ३ १६, २०,  
 २३, २,४,२५, ३१, ३२, ३७,  
 ३,१५,१८, २०, २१, २२, ३०  
 ३८, ५०, ४,७, ९, २२, २९,  
 ३०, ३१, ६, १, ४-७, ८, १०, १६,  
 १०, २०, २१, ३,४, ६,७, १०,  
 ११, १३, १४, १५, १७-१९,  
 २२, २६, ३६, ७, ११, १६, २१,  
 २३, २८, ३३, ८, ६, १२, १४,  
 २०, ऐआ १, १, १, २, २, २,

३, ३, ४, ३, ७, ४, ३, ६, १, ४, १,  
 १, ५, १, १, २, १, २, ३, ३, १, ३,  
 सा ३, २, ५, ६, ४, १, २, ३, ५, ४,  
 ६, ९, १४, ८, ३, ५, १२, ६, ८, १३,  
 ५, १४, १, ३, ५, १, २, ३, ४,  
 १६, १, ८, १७, १, ४, १९, ९,  
 २०, ३, २१, २, ४, २२, १, २, ७,  
 ८, २३, २, ३, ४, २४, १, ९,  
 २५, १, ४, ५, ६, ११, २६, ९, १२,  
 १३, १६, १७, २७, ३, ४, २८, ३,  
 ६, साआ १, १, ३, ६, २, ८, १०,  
 १७, ५, १, २, ६, २, ७, २०,  
 ११, २, ५, ६, १२, २, ६, १५, १,  
 सा १, १, ३, ५, २, ३, २, ४, १, ३,  
 ४, ५, ४, ५, ५, २, १०, ४, ३, २, ७, १३,  
 १५, १६, २२, ४, १२, १८, २१,  
 ८, २, १५, १६, २, १, २, ११, १४,  
 ३, १, ७, ३, ७, २, १, ११, ४, १२,  
 ३, ८, ५, २, २, ७, ८, ६, ४, ४, ८,  
 ३, १, ३, १२, ४, १०, २, १, २६, ४,  
 २०, ३, ३, १०, ४, १८, ४, २, १, २,  
 १५, ३, १८, ५, ४, ८, ६, १, २४,  
 ७, १, १७, ९, १, १५, १६, १८, १९,  
 ४, ५, ९, १५, ४, १, २, १५, १६,  
 ३, १, ११, १३, १९, २, ३, १०, ४,  
 २३, ५, १४, १७, ३, ३, ५, ६, ८,  
 १७, ४, २३, ४, १, १८, ५, ३, १, ७,  
 ४, ४, १, ८, ५, ७, ९, ४, ६, ३, २, ३,  
 ६, ३, ७, ३, ११, ५, १, १, ६, ११,  
 २, ३, ३, १, ४, ४, २, ३, ५, ३, ५, ९,  
 २, ३, ७, ८, ५, ३, ७, ११, ३, १, ३,  
 ३, ६, ११, ५, २, ७, ९, १४, २७,  
 ३३, ४, १, ९, ३, ४, ७, ४, ११, ५,  
 १०, ५, ४, ३, ८, १७, ३२, ५, १, ७,  
 १४, ६, १, १, २, २, २, ८, २, ३, १९,  
 ३, १, २१, ६, २, ७, ७, ४, ९, ७, १,  
 १, २२, २, १, २०, ४, १, १३,  
 २, ८, ६, १, ६, ७, २, ६, ३, ८, ९,  
 ३, ३, ५, २१, ३, ४, १८, ४, ३, ७,  
 ५, १, ३३, २, १, १०, १, ३, ८,

३, २, ५, ४, १, ५, ६, ७, ९, ५, ३,  
 ९, ११, १, ३, २, ५, ४, ५, ५, ८, ६,  
 १४, १८, १९, ४, ३, ३, ६, ७, १२,  
 ६, ३, ५, ९, १२, १, ३, १५, ६, १,  
 ९, १७, ३, ८, ४१, ७, १, १, ३, ६,  
 १६, ३, ३, ८, १, ५, ३, १, ९, १,  
 १३-१७, १३, ४, ३, १४, ५, १,  
 १०, ११, ४, १८, ७, १, ४, १४,  
 १, १, १, १२, १३, १८, २३, २, ४,  
 २६, ३, १२, २, १, १३, १४, १९,  
 २, ६, ७, ८, ४, ४, ४, २, २, ३, १, ९,  
 ५, १, ६, २, ३, ५, १९, ६, ३, २, ९, ३,  
 ७, ११, ७, का १, १, २, ७, ३, १,  
 ३, २, ६, २, ७, ४, ९, ४, १, १०, २, ७,  
 ५, १, ७, ७, १७, ३, ८, ९, ६, १,  
 २, ४, ४, ५, ९, २, १, ३, ३, ५, २, १,  
 १६, २, १, ८, ती १, १, २, ५, ९,  
 ३, २, २, ५, ३, ३, ३, २, २, १०, १,  
 ४, १, ५, २, ३, ७, ८, ६, ५, ४, ४,  
 ८, १, २, ३, ६, १, ६, ७, ७, ३, ४,  
 ५, ७, १, ३, १, २, २, ३, ४, ५, ४,  
 १, ६, ६, १०, ३, २, १, १०, २, ३,  
 ८, ५, १०, ३, ११, २, ३, १, १, ३,  
 ४, १, ३, ७, ९, ३, ६, ११, ५, २, ७,  
 ६, १२, ७, ५, ८, ४, ७, ५, ३, १,  
 ३, ४, ३, ६, ३, ७, ४, ८, १०, १२,  
 ६, ३, २, ४, ३, ७, ६, ८, १, ३, ४,  
 १०, ५, ६, ११, ४, १०, १२, ३, ४,  
 १४, ४, ५, ६, १५, २, ७, ३, ८, १,  
 ११, १, १३, २, ३, १४, २, १६,  
 २, १, ७, २, १८, ३, ८, ३, ४, ६,  
 ७, ८, ४, १, १, ३, २, ४, ५, ८, ८,  
 ११, १२, ३, १, २, १, ५, २, ९, ३,  
 ५, १, ४, ९, २, ३, ५, १, ६, १, ७,  
 ७, ११, ३, ४, ५, ७, १०, ३, ७,  
 ३, ६, ७, १५, ५, १५, ७, ११, ३,  
 २, ५, ७, १, ८, ८, ११, ३, ११, ५, १,  
 ९, ६, तीआ १, १, १, ५, १, २, ६, ३,  
 १३, ३, २, १, ३, २, ३, ६, २, ७, ३,  
 १, ४, १, १८, १, १९, १, ३, ८, १,

११,६,७,८,१२,६,७,६,१,११,  
 ७,८, ४२,२, ७,१,६,२, ९,५,१,  
 ७,५,१२,३, ७,१,१, ४,१,१२,१,  
 ८,८,१,१०,१,९, १०,१२, ६,१,  
 १०,३,११,२,४०, १, ता १, ३,  
 ५,९, १,११, १४, ६, १,८, ७,२,  
 २,५,६,१२, ८,२, ८, १,२, ४,  
 ९,४,५,८,५,३, ११,८, ६,७,९,  
 ९,२,२३,४,३,१४,५, ७,७,५,८,  
 ११,११,१२, १२,५,२,१,६,६,८,  
 ८,५, १३, १, ४,२३, १३, ४,१,  
 १४,१७,५, १५,२०, ६,९, १३,  
 ४,५,११,२८,१२, ३,७, १६, २,  
 ७,५,२०,११,९, १६,३, ८,४,३,  
 ५,११, १७,५,१,१८, १,१,९, १  
 २,३,६, १२,४,७, १६,२,१८,२,  
 २०,३,०,१५,६,७,२१,१,१,२२,  
 ८,२,१४,२, २३,१०,२,२७,१२,  
 ४, २५, १३,३, ७ १५,१७,  
 २,१, ३३,६,४, ७, ५०, ५३,  
 ६३,६६, ४७, ६८, ७३, ११५,  
 ११६,१३३,१३३, १४०, १४२,  
 १४८,१४९,१५८, १६६, १७४,  
 १८३,१८६,१९३,१९४,१९८,  
 २०३, २०४, २०५, २०८,  
 जैठ १, १० २, १, २, १, ७, २, २,  
 ५, ३, २, ७, ३, २, १, २, ३, ७,  
 ११, २, ५, ३, ५, १, ०, २, ५, ११,  
 १, १, २, १४, ३, ८, ९, १०, १, १, ४,  
 ४, ४, ५, ६, १, ८, ३, ९, ३, ५, १,  
 १, ५, २, २, ६, ९, ६, ७, ८, ७, ३,  
 २, ७, ५, १, ७, २, १०, १, १, १  
 १०, ४, २, ३, ११, ३, १३, म १  
 ४, ९, ७, ६, ७, ८, १, २, १, ९, १६  
 ष २, ष १, १, ५, ५, ३, सा २,  
 ६, १, ७, ६, १, १, गो १, १, २५  
 ३, १९, ३, ५, १, १०, २, १, ३, ९,  
 १७, १८, २२, २३, २, २, ४, २०,  
 २१, २२, ४, २, ११, १६, ५, १,  
 ६, १३, १५, ६, १, ४, ६, ७, ९,  
 १०, ११, -न्द्र उद्व वाआ १२,

२, तै २, ३, २, ५, ४, २, ९, ४, ७,  
 १, ७, १५, ३, तैआ ६, १०, १, सा  
 ३, ६, ९, -न्द्र ए ३, १६, १९,  
 २७, ७, ५, ८, २, २, ५, २, ७, ८, १२,  
 १८, १९, ६, ४, ६, १०, १२, १५,  
 १८, २०, २१, २३, ३०, ७, १६,  
 २४, २८, ८, ७, १२, ऐआ १, २,  
 २, ५, ३, २, ३, ५, ७, ७, १, १, ५, २,  
 १, ३, १, वा ३, ६, ७, १, ६, १५,  
 १२, ७, १३, २, १५, ४, १६, १, ९,  
 २०, ३, २१, ३, २२, २, ७, ८, २३,  
 ४, २५, ५, ८, २५, ७, २६, १२, १५,  
 २८, ३, ३०, १, वाआ ११, १,  
 १२, ३, वा १, ६, ३, १०, २, ५, ३,  
 २०, ३, ९, ४, ९, ७, ३, ३, १, ५, ३,  
 १, ६, १, १०, ६, ४, ५, १, ५, ९, २,  
 २, ९, ३, ५, ३, ४, १, ११, ४, ११,  
 ५, ४, २५, ६, ३, ३, ४, ८, ५, ३, ८,  
 ७, १, ६, ३, ७, ९, २, ३, ३, २०,  
 ११, १, ६, १८, १२, १, ३, १५, ८,  
 १, २, ४, ३, २६, १३, १, ३, २०, २,  
 २, ६, ७, का १, ५, २, १९, २, १,  
 ३, ५, २, १, १६, तै १, ३, २, २,  
 ६, ३, ९, ४, २, १, ५, ८, १, २, ३,  
 ९, १, ११, ३, ४, ७, १०, २, २, २,  
 ३, ३, ५, ५, ७, २, १, ०, १, ३, १, ३,  
 २, ४, ५, ४, १, ३, ३, २, १०, ४, ३,  
 ५, २, ७, ८, ५, ६, ४, ८, ३, ३, १,  
 ६, ३, १, ४, ६, ७, १, २, ३, ४, ५,  
 ६, ८, ३, ३, १०, १, २, ३, ४, ५,  
 ५, ६, ११, १, ३, ६, ७, ९, १०, १२,  
 ३, ६, १३, १, ३, १४, ३, ६, १७, १,  
 २, ३, ४, ५, ६, १, ७, ७, २०, १,  
 ४, ५, ७, ७, १, २, १, ३, १, ३, ३,  
 ४, १४, २, १५, ५, ६, १६, ३, १८,  
 १, ८, २, ५, ३, ४, ५, ४, १, २, ५, ८,  
 ८, १२, ९, ७, ३, २, १, ४, ३, ६, १,  
 ५, ३, २, १, ७, ७, १, ८, ९, १, २, ३,  
 ११, ५, ९, तैआ १, २७, ५, १२, १८,  
 १, ३, २, १, ११, २, ४, ९, ७, ४२,  
 ३, ५, ७, ४, ६, ३, २, १०, १, ९, ता

५, ४, १४, ९, २, २२, ४, ३, ४, १२,  
 १४, १५, १०, ८, १, ११, ४, ४, ७, ७,  
 ३, १०, ४, ११, ४, १२, ४, ५, १९,  
 १३, १, १३, ५, १५, ६, ८, ८, ५, ६,  
 ११, १, १६, २, ७, १, २४, १९,  
 ७, ५, १९, १, २०, ३, ३, ष १, ७,  
 म २, ३, २, १, सा १, ३, ८, ९, ४,  
 ४, ५, १३, २, १, ५, ५, ६, ७, ७, ८, ३,  
 ४, ८, जै ५, ३, ८, ५, ११६, १३०,  
 १३३, १४०, १४१, १४८, १५६,  
 १७२, १९३, १९४, १९९, जैठ  
 १, २, २, २, २, ३, ६, २, ८, १४, ४,  
 १, १६, २, ७, ७, ८, ४, ६, १०, ३,  
 ११, गो १, २, १९, ४, १०, २, २,  
 ४, २०, ३, १४, ४, २, १६, ५, १,  
 ६, ७, १२, १५, ६, ३, ३, ५, ९,  
 -न्द्र उद्व वा ८, ७, १, ६, तै १,  
 २, १, १८ -न्द्र ए २, २, २४,  
 ३, २२, २४, ३८, ७, २०, ७, १, २,  
 १२, १७, २०, ६, २०, ७, २८, ८,  
 ७, ऐआ १, २, १, १, २, २, ३,  
 ५, २, १, २, सा ७, ५, ५, ६, १४,  
 १२, ३, १३, ५, १५, ४, १६, ८,  
 २०, ४, २, ४, २, ७, ३, २, ७, २,  
 ३, ३, ३, २, वाआ १, १, ३, ४, ६,  
 २, १६, ७, ६, ५, १, वा १, २, ४, ६,  
 ६, ३, १०, ७, १, १९, २, ५, १, १८,  
 ६, ४, ८, ३, २, १, २९, ४, २, ७, ६,  
 १, २२, २९, ७, १, १७, ७, ८,  
 ३, ६, ५, २, २, ३, ३, ६, ५, ४, ८, ६,  
 ६, ५, ७, १, ३, ४, ४, ३, ५, ३, ३, ३,  
 १२, १, २, २, ५, ४, २, २, ३, ३, ४,  
 १८, २, ७, ४, १५-१९, ५, ४, १९,  
 ७, ४, १, ४, २, ५, १, २५, ८, ४, २,  
 ४, ११, १, ३, ४, ५, ४, २, १, १०,  
 १२, १, ३, १, १, ७, ३, १, ९, १०, ८,  
 १, ८, ३, १, १, ९, ९, ४, २, २, का १,  
 ५, २, १, ७, ६, ४, ९, २, २, २, ५,  
 तै १, १, ४, ८, ३, ५, २, ८, ३, ५, १,  
 ३, ४, ५, ६, ३, ९, ७, ६, ८, १०, ५,



८,२,५,५,१, २,२, १०, ४,४,२,  
 ४,५,१,७,८, ५,३,२, ५,४,१,८,  
 १२,६,१,२, ३,२, १,३, ४,१,५,  
 ६,५,३,७,३, ८,४, ११,२,७,१५,  
 ६, ८,४,३, ३, २,२, ८, ९,१,३,  
 ६,९, ५,७,६, ६,२,१, ७,६,१४,  
 १४, ३, १०, ११, ६, ७, तैआ  
 १,८,८, ३,९,१,११, १,३,५, ४,  
 ३,१,५,३,४,२, ८,८,३,४, १०,  
 १,४, ता १,३,५,६,८,६,१०,८,  
 ७,२,२, ९, ७,६,४,८,१५, १२,  
 १२,१०, १३,११,१०, १४,२,५,  
 ३,४,४,७,२,१,२, ३, १७,१०,२,  
 १३,१,४,९, १९३, १९८, ५ १,  
 १,४,४, ६ २, ८, म १, ६, ७,  
 २, ७, ४, सा ३, ६,५, आ १,  
 ६, १७, ७,२, ९०, १०७, १२९,  
 १३१, १७०, १८१, १८२,१९८,  
 २००, २११, २३३, २३६,२४८,  
 २५३,२५८, २६३, २६६, २७१,  
 २७२, २७४, २९१, ३१०,३२२,  
 ३२३, ३३३, ३४४, ३५०,३५२,  
 ३७२,३७३, ३७९, ३८१, ३९३,  
 ३९८,३९९, ४०५, ४१२, ४२७,  
 ४३७, ४४३, ४५६, ४७९,४८०,  
 ४९४, ४९९, ५०४,५११, ५१२,  
 ५२५, ५६१, ५७२, ६, ३, ९,४,  
 ७ ९, ७,७, ८,३, ४,९-१०, १८  
 १,७,९ १०, २४, ४, ९, २५,९,  
 जैआ १,६, १३१, १७०, १८१,  
 १९५,२००, २११, २३३, २३६,  
 २६३,२६६, २७४, २९१, ३२२,  
 ३२३,३२६, ३३३, ३४५, ३५०  
 ३७२, ३७९, ३९३, ३९९, ४०५  
 ४१२, ४१९, ४५३ ४५६,४८०,  
 ४९४,५०४, २, ५,७, १३, ११,  
 १,५, १७, ३,२,३, ३,१०, जैउ  
 ३,१,३,७, सा १, गो १,२, २१,  
 ४,१०, २, १, २, २२,३, २३,  
 -न्द्रा तै १,७, १,१, २,४, ५,७,

६,१२, ७,५, तैआ ४,९,३,१, ५,  
 ८,२,१, -न्द्राव ऐ, ५,३४,७,२२,  
 ऐआ २,३,६, सा २,७, १७,४,  
 शाआ १५,१, सा १२, १, २,२,  
 ता १०,८, १, व २, गो १, ४,  
 ९,२,६, ०, -न्द्राव ऐ १, २६,  
 २,२०,३, १२, १३, ४,६, २५,  
 २९, ३१, ५,४, ६,१६, १८,७७,  
 ६,११,१८,७,३, ८,८,२०, ऐआ  
 १,२,१, ७,१,१,२, २,५, सा ४,  
 १,२, १४ ३, १५, १, १६,८,२७,  
 ७,२७,२, २८,२, २९,२, ३०,१,  
 शाआ २, १०,१६, सा १,६,२,४,  
 ४,२,१, ७,१, ६, ३, २,४,२०,  
 ५,४,८,९,४, ५,९, १४, ४,२,  
 १,२,७,७,३,१०, १३, ३, १६,  
 ३,३,१०, १३, ४,२,३, ४,३,७,  
 ५,३,९, ७ १, २,४ ३,५,५,  
 ४, १, ४, २०, ७४, ७, १, ४,  
 ११, ८,४,२, ४,१, ३,८, ११,१,  
 ३,१,२,४, ४,३, ५,५, ७,५,९,  
 ७, १२,४,१, ९, ६,१,९, १७,४,  
 ७,३,६, १३,१, २, २,२,९, ५,  
 ४,९,१३, १४,२, १,१३,२, ६,  
 ७,८, तै १, १, १,५, ३,६,३,  
 ४, ३, १, २, ६, ७, ३, ७, १,  
 ३,७,८,५,४, २,४,३, १०,५,१,  
 ७,३,५,४,१, ८,१,२,३ ६ १,१,  
 ४, ७,३, ४,५, ८, ४, ११,१, ३,  
 ४,५,७,८,९, १२,१,३, ४,१३,  
 १,३, १४,४,५, १५, १, २, ७,  
 ७,२,३, १३, ४,८,४, ० ८,११,  
 ३,१,०,२,३,३,५, २,१, ५,३,  
 ८, १०, ५,७, ३, ७ १,६, ४,२,  
 १३,१६,६,१२, तैआ १, ६,२,  
 ३,११,७,८,८,३,९,३, ७,७,७,  
 ८,२, १०,१,१,२, ता ८, ४, ५,  
 ९,२,३,७,११, ३,१, १३, ६,३,  
 १,१, १६,४,३, १८,१,१९, २१,  
 १,५, १४, ५ १८, ११-२२, ५

५,१,३, म १, ८, ५, सा १,२,  
 ५,३,४,१०,८, १०, ३, ३,५, जै  
 १४९, १६४, जैउ. ३, ७, ३,२,  
 गो २,१,३,९, २,४, २१,३,१०,  
 २३, ७, ३, -न्द्रा ऐ ४, २२, सा  
 १६,८, सा १,६,३, २२, ३,४,२,  
 १५, ४,५,४, ४, १३, ४,२, १३,  
 तै २, १, १०, २,३, ४,३, १,६,  
 ११,५,६, १२,४, १३,२, १४,१,  
 २, १९,१, २, २०, १-४,५,  
 ३,७,६, १३, ता ११,७,३, १४,  
 ८,७, जैउ १, १८, ४,६, -न्द्रा  
 ऐ ३,४,२०,५०, ६, ४, ७, सा.  
 ५,७, २,३,४, २,६,१३, सा १, २,  
 ३,२, २,६,४,४, ७, ७, ५,५, २,  
 ९, २,३,३,४, १, ११, १, ५,७,८,  
 १४,१,१,१९,२२, ९,४,२१, सा  
 १,६,४,५,८, तै १,८,१,१, २,  
 ४,७,२,५,२,३, ६,१०,६, १८,३,  
 ३,६,२, २,७,४,३, ५,१०, ९,१,  
 तैआ ४, २१,१, ता १०, ८, १,  
 १२,२,६, जै ४८, गो २,१,२,३,  
 ५,१३, -न्द्रा सा ५,४, १,१५,  
 हन्द्राणी- न्द्रा जै १८२, १८३,  
 हन्द्राणी- गो सा १०, ५,२, ९,  
 १४,२,१,८, तै २,४,२,७, ३,२,  
 २,७,५, १२, १, -णीइव तै ३,  
 ५,१३,३, ७,५, १०, -णीम ता  
 २,६,२, -ण्या सा १४, २,१,८,  
 जैआ १,१२१,१३०,२०३,२९२,  
 ३९३, ४६७, आ १, १२१,  
 १३०,२०३,२९२,४६७, २,८,७  
 ८, -ण्या तै ३,२,७  
 हन्द्र कुक्षि- क्षी ता २५, ११, १,  
 ४,१२,१,६  
 हन्द्र ओवा- ओ ता १३, ५, १५,  
 जै २०४  
 हन्द्र गाथा- था ऐ ६, ०, २, सा  
 ३०,५, गो २, ६, १२, -यागि  
 ए ६ ३२, गो २,६,१२

१-मैस २,९,९, 'हन्द्राव' इति पाठ । 'हन्द्रो' इति मुषा विन् व । छ= य १०,१६१ कुंन्द्रो दयताइस्या' इति ।

इन्द्र-गृह-—हे ता १५, ११, ९  
 इन्द्र गोप-—प वा १४, ५, ३, १०.  
 इन्द्र घोष-—प श ३, ५, २, ४,  
 —पा तैआ १, २०, १, २५, ३  
 इन्द्र-ज्येष्ठ-—छम् ऐआ ५, ३, २,  
 —छा व ४, ६, —छम्भ्य तै ३, ७,  
 १०, ४  
 इन्द्र ण(त→)ता(√नम्)- तया  
 जै १२३, इन्द्रेणता द्र  
 इन्द्र तनू- नू वा २२, ४  
 इन्द्र तम-—म तैआ ५, ८, १२,  
 —जे ऐ १, २२, श १४, २, २, ४२,  
 तैआ ४, १०, ५, ५, ८, ११, १२  
 इन्द्र तस्( ) तां १३, ६ ५  
 इन्द्र तुरीय-—य ऐ २, २५, —यम्  
 श ५, २, ४, ११, १३, तै १, ७,  
 १, ३, —यस्य तै १, ७, १, ३,  
 —येण वा ५, २, ४, ११  
 इन्द्रतुरीय त्व- मू तै १, ७, १, ३  
 इन्द्र त्व- त्वम् तै २, २, १०, ४  
 इन्द्र देवत्व- त्वाभि व ५, ३  
 इन्द्र सुह-—इ श १०, ६, १, १,  
 का १, १, ४, ५, जै ९५, १६३,  
 —सम् श १०, ६, १, ८, जै ९५,  
 —सस्य जै ९५  
 इन्द्र द्वितीय-—या गो २, ६, ६  
 इन्द्र धनुस्-—तु तैआ १, ५, २  
 इन्द्र नक्षत्र-—म् श २, १, २, ११,  
 का १, १, २, ७  
 इन्द्र निहव-—व ऐ ४, २९, ८, १,  
 शां १५, २, ३  
 इन्द्र पत्नी-—नी तै २, ८, ८, ५, ३,  
 ११, १, २०, —नी तै २, ६, ७, ५  
 इन्द्र पान-—म् शां २४, ८  
 इन्द्र पीत-—न्त ता १, ५, ५,  
 —सस्व तै ३, ७, १०, ६, तां १,  
 ५, ४, १३, १६, ६, १, २, ९, ९, ११  
 इन्द्र प्रजापति-—ती शांआ ३, ३,  
 ५, तै २, ८, ८, १०  
 इन्द्र भाज-—म् वा ३, ४, २, १५

इन्द्र भू-—भुव व २, —भू व २  
 इन्द्र भूत-—म् गो १, २, १९<sup>१</sup>  
 इन्द्र योनि-—नि तैआ ७, ६, १  
 इन्द्र-राजन्-—जान तै १, ५, ६, ४  
 इन्द्र रूप-—पम् ऐआ १, २, १  
 इन्द्र लोक-—क श ८, ५, ३, ८,  
 —कम् शा २०, १, शाआ ३, ३,  
 —स्वत् श ८, ५, ३, ८, —के श  
 ८, ५, ३, ८  
 इन्द्र-वज्र-—जै आ जैआ १, ३, २६  
 इन्द्र वज्र-—वज्र वा १४, २, १, १४<sup>१</sup>,  
 —वन्त ऐ ५, ३, ४<sup>१</sup>, शा २०, ४,  
 २१, ४, = ३, ३, श १३, ५, १,  
 १०, तै २, ६, १६, २, तैआ ४,  
 ४, १, ता १, ३, ८, ५, १२, १५,  
 ६, ३, गो २, २, १४, —वन्तौ तै  
 २, ४, ५, ७, —वान् तै ३, ३, ७, ८  
 इन्द्र वती-—वतीम् शाआ १२,  
 ३, —वत्य तां १३, ९, २९,  
 —वत्या श २, ३, १, ३, ७, ३८, का  
 १ ३, १, २६, २७<sup>१</sup>  
 इन्द्र वायु-—सुन्वाम् श ४, १, ३,  
 १९, —सू ऐ, २, २५, ३, ४, ऐआ १,  
 १, ४, —सू ऐआ १, १, ४, श  
 ४, १, ३, १९, —स्यो ऐ २, २५,  
 शां १४, ४  
 इन्द्र वाह-—वाहा ऐ ४, ३२, शां  
 २०, ४, २२, २  
 इन्द्र-विभक्ति-—क्ति तां १०, ८, १,  
 —के तां १०, ८, १  
 इन्द्र वायु-—सुम् श १, ६, ३, ८, १०,  
 तै २, ५, ४, ४  
 इन्द्र-धैवत्-—यासि जैआ २, १९,  
 ३  
 इन्द्र श्रेष्ठ-—छम् जैउ १, २, ३, १,  
 —छा श १, ६, ३, २२, ३, ४, २, २,  
 —छानि शांआ ४, ११  
 इन्द्र सखि-—खा तै २, ४, ७, ८, ५,  
 ७, १  
 इन्द्र सामन्-—साम जैआ १,

४७२<sup>१</sup>, ५१८, आ १, ४७२, —मनी  
 आ १, ५१८, ५३०, जैआ १,  
 ४६९, ५७०, —मानि आ जैआ  
 १, ५१८  
 इन्द्र सारथि-—थि ऐ २, २५  
 इन्द्र सूक्त-—कम् वा २२, ४  
 इन्द्र स्तुत्(√स्तु)-—त् श १३, ७,  
 १, ४  
 इन्द्र स्तोम-—म ता १९, १६,  
 १, २५, १, १, ४, २, १, —भौ ता  
 १६, ४, ८  
 इन्द्रा-इन्द्र  
 इन्द्रा( इन्द्रअ )ग्नि-—ग्निभ्याम् ऐ  
 ६, ४<sup>१</sup>, शा २८, ६, श ४, २, ३, १४,  
 १७<sup>१</sup>, ६, २, ३, ३, ८, ३, १, ४<sup>१</sup>, ५,  
 ११, १, ४, ४, १३, १, २, ६, तै २, ४,  
 ८, ३, ३, १, ४, १४<sup>१</sup>, ६, ९, १, १५,  
 १<sup>१</sup>, ८, ७, १, ९, ३, ता १, २, ५, गो  
 २, २, १, —ग्निषो तै १, ५, १, ३,  
 ३, ५, ७, ६, ६, ११, ३, ४, १२, १,  
 —ग्नी ऐ २, ३, ७, ६, १०, ऐआ  
 १, ५, १, ५, ३, १, श ८, ३, १, ८,  
 का १, ४, १, १०, तै २, ८, ५, १,  
 ३, ६, ११, १, तैआ २, ३, १, ४,  
 ३, १, १, ता ९, ९, ८, ११, २, ३, १२,  
 ८, ८, १३, २, ७, १५, ८, ४, म १,  
 ५, १२, गो २, २, २०, ३, १५,  
 —ग्नी श ४ ३, १, २४, तै २,  
 ४, ८, ३, ३, ५, ७, ३, ६, ८, १, ९, १,  
 ७, ८, ३<sup>१</sup>, —ग्नी ए २, ३६<sup>१</sup>, ३७<sup>१</sup>,  
 ६, ४, ६<sup>१</sup>, शां ३, २ ६<sup>१</sup> ४, १४  
 ५ ४, १२, ६<sup>१</sup>, १६ ११, २४, १,  
 शाआ २, १३, श १, ८, २, १६,  
 ३, ३, २, ४, ३, ५<sup>१</sup>, ८, ७, १३,  
 १७, ५, २, ८, ३, ६, २, १३, ९, ७,  
 १४, ४, २, १, ८, ३, १, ७, ३, १०,  
 २, ४, ११, ६, १, ३, २, ८, २, ३, ३,  
 १०, ३, ३, २, १, ६, २, ५, ७, ४, ६,  
 ७, ४, १, ४, ४, ३, २, १६<sup>१</sup>, ८, ३,  
 १, ३<sup>१</sup> ४-६, ७, २, ६<sup>१</sup> ९, ३, ३, ७०.

५,२,१०, १०,४,१,५, ६,३,७,९,  
 ५,४,१५, ११,१,४,४, १२, १,२,  
 ६,५,३,२, वा १,३,२, ५,६,७,  
 ४,८,१०,५,१,६, तै १,१,६,५,  
 २,५,१,६,१,१०, ८, ३,४, २,६,  
 १८,४, ३,१, १,१,४, १४,५,  
 ३,२,१,१,१०,३, ६,८,१, २,११,  
 १,२, १२,१, ७,४, १६, ६,१४,  
 १४, २,८, ७,१, ११, १, ६, ता  
 १९,१७,१,२४, १७, २,३, २०,  
 ११,३,३, म २,४, १४, जै ९९,  
 १५६, वै १, १, प ३, ७, गो  
 २,१,२,२,२,१,५,१२, -मीडइव  
 म २,४,१४, -म्यो ऐ ६, ७,  
 वा १, ८,३, ३,४, ३,९, २,१४,  
 तां १९,१५, १,१७,१, २५,११,  
 १,४, जैआ १,६१, गो २,४,  
 १३,५,१३<sup>३</sup>

इन्द्राणी-सामन्- मनी-आ १,  
 ४६९†

इन्द्रा पवैत- ०ता घ ६,९,१४

इन्द्रा-बृहस्पति- -विभ्याम् ऐ ६,  
 ३६, -स्यो गो २,४, १६

इन्द्रा(-न्द्रआ)यतन,ना- -न घ  
 १२,८,२,२४,३,२५, गो २, ५,  
 ७, -नाभि ऐ २,२

इन्द्रा वरुण- ०णा ऐ ६,१२,गो २,  
 २,२२,४,१५<sup>१</sup>

इन्द्रा विष्णु- ०ष्णू ऐ ६,१२,गो  
 २,२,२२,४,१७<sup>१</sup>, -ष्णो गो २,  
 ४,१७

इन्द्रा(-न्द्रअ)दिनम्- ०ता घ  
 १४,२, १,१९<sup>१</sup>

इन्द्रा लोमीयु- मूतै १,७,२,३

इन्द्रे ण(त→)ता(√नम्) तां १५,  
 ५,२०‡

इन्द्र(न्द्रइ-वित(√१इव)- ता  
 तै २,४,२,२

इन्द्रे(ष्य→)ष्या(√२इव)- -ष्या  
 जै १४९, तां. २१,१, ५९, ६९,  
 -ष्याम् तां २१,१,६<sup>१</sup>

इन्द्रो(न्द्रअक-तु- -त घ १३,  
 ५,३,५,४,१, जैउ ३, ७, ३, २,  
 व २, -ताव व २, -ताय जैउ  
 ३,७,३,२

इन्द्रिय- -य तां ८,१,७, १३, ७,  
 ४, -यम् ऐ १,५, १३, २८, २,  
 २४,५,३<sup>१</sup>, १८,२१, ७,२३<sup>१</sup>, ८,  
 २,३,४,२०<sup>१</sup>,२७<sup>१</sup>, ऐआ १,२,२,  
 वा २६,१२,१६, वा ३. ९, १,  
 १५,१९, ४,३,५,१२, ५,२,३,८,  
 ३,७,५,४,३, २,१०, ११,५,९०,  
 १२,२,१,८,४,१,९,७,१,१,०<sup>१</sup>,  
 १४,२,१, ३<sup>१</sup>, ९,११<sup>१</sup>, १२,१६<sup>१</sup>,  
 १८,३,३<sup>१</sup>,५,९,१०,१२<sup>१</sup>, १३,१,  
 १,४,५,६,२,५,३, ४,६,३,५<sup>१</sup>,७,  
 ४,२,१०, १४,३,१,३,१<sup>१</sup>,९,४,५,  
 ६, तै १,१,२,६,४,३, ४,५,१०,  
 १०, ५,३, ३, २,४,३, ६,९,८,४,  
 १०,२<sup>१</sup>, ४,१, ५<sup>१</sup>,६,१, ७<sup>१</sup>,९,२,  
 ६,७,७,४,७,३,३,६,५, ८<sup>१</sup>,७,२,  
 ८,४,८,१,१,२,२,५<sup>१</sup>,३, ३,५,१,  
 ३<sup>१</sup>,६,१<sup>१</sup>,३,६<sup>१</sup>,९,१, २, १,५,६,  
 २,८,२,३ १०, ४,६,१,३, २,१<sup>१</sup>,  
 २<sup>१</sup>,३<sup>१</sup>,५,५,७,४,५, ११,१,३,५,  
 ६,७<sup>१</sup>,८,९<sup>१</sup>,१२,१<sup>१</sup>, १३, १, २<sup>१</sup>,  
 ३<sup>१</sup>,१४,१<sup>१</sup>,८<sup>१</sup>, ३<sup>१</sup>,४<sup>१</sup>,६<sup>१</sup>, १७,१,  
 २<sup>१</sup>,३<sup>१</sup>,४<sup>१</sup>,५, ६,७<sup>१</sup>, १८ १<sup>१</sup>, २<sup>१</sup>,  
 ३<sup>१</sup>,४<sup>१</sup>,२०,१<sup>१</sup>-४<sup>१</sup>,५<sup>१</sup>, १८,३,  
 ३,१,१,१, २, २,८,५, १०,९,१,  
 ३,६,९,७,८<sup>१</sup>, ९,८<sup>१</sup>,७, ३, ७,४  
 १६,६, १२,७, १३,९,४, १०,१,  
 १४,१<sup>१</sup>,२<sup>१</sup>,९, ४,६, ७<sup>१</sup>,८, तैआ  
 १, ३२,१, ३,११,८, ४, २१,१  
 ४२,२, ता १,३,५,५, ११,१४,  
 ६,९,२९,९,१०,३, ११, ५ ११,

१३, ४,१,७, ४,१०, ८,१, ४,५,  
 १८, ९, २<sup>१</sup>,४,५, २१, ५,६, जै  
 ५१<sup>१</sup>, १२७,१४६, १४८<sup>१</sup>, १६५,  
 १८५, जैउ २,२,१,१, आ १,९०,  
 जैआ १,२४९, म १,६,३३,गो  
 १,२,२०,२,१,११,-वस्य वा १२,  
 ७,२,१८,८,२,१६, १३, २,५,४,  
 ८,२,१३, तै १,३,८,५, ८,१,२,  
 २,५,५,२,१, २,३,४, १<sup>१</sup>,२<sup>१</sup>-  
 ५<sup>१</sup>, ६<sup>१</sup>, ता ५,५, ७,१,९, ५,९,  
 ११,६, ७,१०,४,१३, ७,९,८,१,  
 ४,५, १४,१२,२, १५,१,६, १८,  
 ६, १२, ११, ३, ४, जै १३२<sup>१</sup>,  
 १६५, जैआ १, २४९, २७२,  
 -याणाम् ऐ १, १२, गो १,५,  
 १६-१९, -याणि ऐ १, १२,  
 २१, ऐआ ३, २, १, शाआ ४,  
 १५, वा १२, ७, १,९,८, १,१<sup>१</sup>,  
 तै १,८,६,६<sup>१</sup>, २,६, ४,६, ७,५,  
 १२,२,१४, ४,५, तैआ १, २,४,  
 १९,१, तां २, १४, २<sup>१</sup>, २२,४,  
 ३<sup>१</sup>, गो १, १, १७-२१, २, २,  
 -याव जै १२७, -याव वा ७,  
 ३, ३, १२<sup>१</sup>, ४, २, ३, ३, १८,  
 १२,८,१,३<sup>१</sup>,३, २६<sup>१</sup>, तै २, २,  
 ३,५,६,३,१,८,५,७, ३, ७,५,२,  
 तैआ ३,२,१४, १०,२, ५,८,६,  
 १०,६, १, मै १, ७, ४, -ये ऐ  
 १०,१७, ४, १९, ६, २, ऐआ १,  
 २,२, वा २,४,३, २५<sup>१</sup>, १२, ९,  
 २,३, वा १, ५,१, २३<sup>१</sup>, तै १,  
 ३,७,७,७, ६,२, १०,६, ८,२,२,  
 ६,३,५<sup>१</sup>,९, १, २,६, ६,२, ३,७,  
 १,७,८,५, ४, २०,३, ९, १४,४,  
 १२,५,८, -येण ऐ. १, २८, ७,  
 ४३,८,७,९<sup>१</sup>, वा ४, २,२, १०,  
 ५,४,२,३,५,१०,६,१,१,२, १२,  
 ७,२,१६<sup>१</sup>, १४, ९,४, ७,९, १०,

† इन्द्रनी ' इति मुषा । ‡ 'इन्द्रणनता' इत्यत्र वणलाघे रूपसिद्धिः । द्वयो (Leyden mss) रन्वतरस्मिन्व  
 हस्तलेखे श्राव्या ( ११,१,७,८ ) च 'इन्द्र णता' इति पाठ उपलभ्यते गद्य । लाश्रा- ( ४,१,७ ) तु- यद्योपरि  
 मुद्रितस्तथैव पाठ इति C । § 'इन्द्रियया(ष्या ?),-ष्या(ष्या ?) इति मुषा । प्रकरणतो जै मुषा एवादत्तव्य ।

तै १, १, ४, ९, ३, १०, २, ६, १, ७,  
 ७, ६, ६, २, ६, ५, ३, ८, ३, ६, ३,  
 ७, १, ३, ३, १, ७, १०, २, ता १,  
 ३, ५, ६, ६, ६, १, २, ६, ९, ६, ७, ८,  
 १०, ३, १८, ११, १, ३, १२, १६,  
 १, २१, १, ६, गो २, १, १, ६, ५, ७,  
 -येभ्य श ४, १, १, २, २, २, २, १,  
 -यै शाखा ४, १५, तै २, ६,  
 १, २, ३  
 इन्द्रिय काम- स्व तै २, १,  
 ५, ६  
 इन्द्रिय-जीवा- यानि तैआ १,  
 ७, २  
 इन्द्रिय वत्- वन्तम् श ६, ३,  
 २, ४, -वान् ऐ १, ५, जैउ १,  
 १, ४, २, ११, गो २, २, १, ४  
 इन्द्रिय-वत्सम- भे श १४, २,  
 २, ४, २  
 इन्द्रिय सयम्- म श ११, ५,  
 ७, १  
 इन्द्रिय-इ(√हृत्)- हा म १,  
 ७, १  
 इन्द्रिया(←य)-वत् तै २, ६, ४, ६,  
 ७, १, १, ३, तैआ १, ७, १, -वत्  
 श ४, ४, २, १, २, तै १, २, १, २, १,  
 ता १, ५, ४, १, ३, १, ६, ६, १, २, ९,  
 ९, ११, -वान् श ३, ९, ३, २, ५,  
 तै २, ७, १, ६, १, ता १, ७, ५, ५  
 इन्द्रिया द्वि(य+विनि)- वि  
 तै १, ७, ५, ४, ८, २, ४, ३, ३, -वी तै  
 १, १, २, ७, २, १, ५, ५, २, १०, ४  
 इन्द्रियैष्या- इन्द्रिया गद्  
 √इन्ध्(√इम्), इन्धे वा २, ३, ४, ६,  
 ६, ७, ४, ३, का १, ४, १, ५, इन्धते  
 ऐ २, ३, ४, तैआ ५, २, ३, श १०,  
 ५, ३, १०, ११, ह्ये श ६, ४, २,  
 ३, ७, ४, १, इन्ध वा ६, १, १, २,  
 ऐन्ध वा ६, १, १, २, ४, २, ३, ४,

इन्धत श १, ४, १, २, ५, २, ५,  
 इन्धीत तै १, १, ९, १, इन्धीरम्  
 ऐ ७, २, श १२, ५, १, २  
 इद्- द श ६, ७, ३, २, जै १८, १,  
 -दम् श ६, ५, ४, ५, ११, २, ६,  
 २, -दा श ६, १, १, २  
 इध्- धम श १, ३, ३, १८, ५, १,  
 ५, १, ३, ३, ५, २, १, ६, ३, ६, ६, २,  
 १, २०, ११, २, ६, ३, १२, ८, २,  
 ३, ५, ९, १, ११, १४, ५, ३, २, १, तै  
 १, ६, ८, ६, ७, ३, ८, २, १, ५, ३, १०,  
 २, ३, २, १०, ३, ७, ६, १, ८, तैआ  
 ३, १२, ३, ४, ३, ८, ता २, २, २,  
 गो २, १, २, -धम् श १, २,  
 ५, २, १, ४, ३, ८, २, ५, २, १, ४,  
 ६, १, १२, १, ४, २, १, ३, ५, २,  
 १, ३, ६, ३, ४, ९, १०, १, ४, ९, २,  
 ३, १, १२, ४, ४, ६, ७, का १, ६,  
 १, ११, तै २, १, १०, १, ३, २, १०,  
 ३, १, २, ९, ६, तैआ ६, २, १, १०,  
 ६, ४, १, म २, ४, ३, ता २, ६,  
 १, ४, -धस्य श १, ३, ३, १८,  
 ४, १, ३, ८, ५, १, ३, ११, १, ७, २,  
 -धस्यइव तै २, ४, १, २, ३, ७,  
 ६, १, ७, २, ४, तैआ २, ५, २, -ध्मा  
 ऐ ५, २, ८, -ध्माव तै १, ६, ८, ६,  
 -ध्माय गो २, १, २, -ध्मेन श  
 १, ३, २, १, तैआ ३, ८, २, -ध्मौ  
 श २, ५, २, १, ९, का १, ५, १, १, ६,  
 इध्म दाङ्- रुणितै ३, ३, ५, १,  
 इध्म् उव- त् तै २, १, ३, ८  
 इध्म वाङ्- वाहो तां २, ५  
 १८, ४  
 इध्म-स पुद्गल(√मद्) - नानि  
 तै ३, १, ९, ९  
 इध्म सम्बुद्धन(म्√नह) - नानि  
 श १, ५, १, २, ३, -ने तै ३, ७,  
 ६, १८

इध्मा बर्हिस्- बर्हि का १, ६,  
 १, ९, २, २, ३, १, ९, तै १, ६, ६,  
 ५, ३, २, ३, १, ९, १, ४, १०, २  
 इन्ध- न्ध श ६, १, १, २, १, ४, ६,  
 ११, २, -न्धम् श १४, ६, ११, २  
 इन्धान- न श ६, ७, ४, ३, तै १,  
 २, १, १, ३, १, ५, १, २, ८, ५, २, -ना  
 श २, ३, ४, २, १, ८, ६, ३, १८,  
 का १, ४, १, १, ६, गो १, २, १, ९,  
 √इन्ध, इनीनसि श १, ८, १०  
 इन्धकृत्वा- कम् जैआ १, ४, ६, ३,  
 -का तै १, ५, १, १, -काम्य तै  
 ३, १, ४, ३  
 इन्धित- म् तै १, ४, ४, ५  
 इन्ध तिद्विल- ल इव श ४, ५, ८,  
 ११  
 इन्(←इदम्) धा शा २, ४, ९, श ४,  
 २, १, ९  
 √इयक्ष(←√यज्), इयक्षसि तै २,  
 ८, १, २, इयक्षाङ्के जै १, ३, ५,  
 १, ३  
 इयक्षमाण- णम् गो १, २, १, ५  
 इयत्(इदम्+घृ(←वृ)त्) - यत् श  
 ३, १, २, २, २, ५, तै १, १, ४,  
 १, ७, ९, ५, तां २०, १, ६, ६,  
 जै ३, ७, -यत् श २, १, २, १, ७,  
 का १, १, २, ११, जै ४, ७, १, ६, ८,  
 -यति तै १, १, ५, ७, तैआ ५,  
 ९, १, -यन्त जै १, ४, ७, १, ६, ८,  
 -यन्तम् तै ३, ३, ६, ६, तैआ  
 ५, ३, ४, -यान् ऐ २, १, ३, तै  
 ३, ७, ४, ११, तां २०, १, ६, ६,  
 इयतो- तो श १४, १, २, ११,  
 -तो तै १, १, ९, ४, ५, तैआ ४,  
 ३, १, -तीम् तै ३, २, १, १०, जै  
 १, ४, ७  
 इयत् कुमररह- क् जै १००  
 इयत् प्रिय- य जै ९, ५

† मुपा सरस्वत् चिन्त्य । ‡ 'इन्द्रियान्' इति मुपा चिन्त्य तु = तै १, ७, ७, २, । § 'मृधन' इति पाठ  
 माधु स्यात् । † उभयपदप्रकृतिसारस्य श्रेयम् । ¶ =श १, २, १, २, १, 'इन्ध' बर्हि' इति पाठ । †† मुपा  
 अंगोरात् र विः२म् । || =पाम १, २, २, ४, २ ता तु √मिननेताङ् । ††† 'एयत् ?' इति पाठो वा स्यात् ।

इयद्-बृहती- -त् जै १९२  
 इयसा (-त्+ना)-मन्- -सा जै १२४  
 ✓इयस्(←यस् ?)†, इयस्यते श. २,  
 २,३,१०  
 इयसा श २,२,३,३  
 इयसित- -म् श १,९, २,१४, २,  
 १,४,२७, का १,१,४,२४.  
 ✓इद् → ✓इद्, ङ् गद.  
 इरय्य(✓इरज्) - -म् श ७,३,१,३०  
 इरय्यत्- -न्ती तै ३,५,७,३  
 इर-मद- -म् श ६,६,३,९  
 इरा(वा,ळा गद) - -र्या श. ६,६,३,  
 ९, -रा ऐ ८,७,†, तै ३,७,५,३,  
 १०,१,१,१२,९,५, तैआ ६, ६,  
 २, जै ६२, -राम् ऐ ८, ८, श  
 ७,२,२, २, -रायाम् ता ८, ६,  
 १०, -रायै ऐ ८, ८, तै ३, ४,  
 ९,१ इडा- गद  
 इरा(ळा)म्द- -म् आ २,१९,१  
 =इडा(ळा)म्द- गद  
 इरा( राऽअ)ख- -म् तां ५,३,२  
 इरा पवी- -त्री ता २५,१८,४  
 इरा-मणि- -णिम् शाआ १२, ४,  
 ५,६  
 इरा मय- -य ऐआ २,१,३  
 इरा वत्- -वान् तै ३,१०,१,४  
 इरावती- -ती ऐ ७, १३, श  
 ३,५,३,१४, तैआ १,८,२, -ती  
 तै ३,७,६ ११, १२, -तीम् तै  
 २,४,५,४  
 इयै( रा+यव) - -यै तै २,५,१,१  
 इयै ता- -यै तै ३,४,१  
 ऋणि(✓ऋ) - -णम् श ५, २,३,२,  
 ७,२,१,८, जै ३० -गे श ५  
 ३,३, २, तै १,६,१, ३,७,१,९,  
 २,२,१,७  
 ह्ल ल, ✓ह्ल गद

ह्लय-ह्लव गद  
 ह्ला(ळा) इडा, इरा गद  
 ह्लु-वुद्- -व, -दाय तै ३,८,२०,५  
 ✓इह्य, ष्यति ऐ १,३०, इष्यति वा  
 ३,६,१,२५, इष्णन्ति श ७, १,  
 १,२४, इष्यति शां ७, ९, इष्य  
 श ३,९,३,१५, जैउ ३,४,४,३,  
 ऐष्णात् श ७,३,१,२३.  
 इष्य(←इष्) - -ष्य श १३,१,९,  
 २, तै ३,८,१३,१  
 इषित्- -त् ऐआ १, १,४, श ७,  
 २,३,२१, तै ३,६,३,२,४, १५,  
 १, तैआ ४,३१,१, जैउ १, ११,  
 २,६, -त्म् तै ३,२,९,८, ३,८,  
 ११, जैउ ४, १०, १, १, -त्  
 ऐ २,५,२८,३७, श ४,३,१,२४,  
 -त्ता श १,८, ३, १०, ९,१,१,  
 का १,६,१, ३०, तै ३,३,८,११  
 इषीका- -क्या श. १०, १, ५, ४,  
 जै १२३, -का शां १८, ७, श  
 ४,३,३,१६, तां १५,५,२०, गो  
 २,४,६, -का तै ३, २,५, १०,  
 ८,४,३, -काणाम् श १, १, ४,  
 १९, का २,१,३,२१, -काम् श  
 ४,३,३,१६, ५,१,२,१८, १२, ९,  
 २,७, ता १५,५,२०, जै १४०  
 इषु- षव ऐ ८,११, श २, ६,  
 २,१, ५,३,५,२९, ४, २,२, ७३,  
 १,०९, ९,१,१, ३५,३६, ३७,  
 का १,६,२, १, तैआ ५, १, २,  
 -षवे श ९, १,१, १४, -षु ए  
 १२५,३, २६, ३३, श २, ६,  
 २,३,३, ३,७,२,२, ६,५,२,१०,  
 का १,६,२,१ २, जै २०७, जैउ  
 ३,१,५,६, ५ ३, २, -षुणा श  
 १, २, ९, का १, १, २, ६,  
 -षुनि जै १५०, १५५ -षुम्

ऐ १, २५, ५ ३, ९, -षू श  
 ५,३,५, २९, -षून् तै १, ७,६,  
 ८, सा. ३, ६, ६, -षो. श २,  
 ३, ३, १०, -ष्वा जै २६, -ष्वै  
 ऐ १,२६ इष्य- द.  
 इषु-कात्- -म् तै ३,४,३,१  
 इषु-धन्वन्- -न्व ऐ. ७,१९  
 इषु धन्व- -म् तैआ ५,१,२  
 इषु-धनिवन्- -न्म् तैआ ५,१,३.  
 ✓इषुष्यऽ, इषुष्यति वा ३,१,४,  
 १८, ६,६,१,२१, इषुष्ये† तै  
 २,५,४,४, इषुष्यति ऐआ १,३,  
 ५, ५, १, ६॥  
 इषु परिन्- -र्षिण श १३, ४  
 ३,५.  
 इषु-मात्र- -त्र ऐआ ५, १, ३,  
 -त्रम् शा ६,१, श १,५,३,११,  
 इषुमात्री- -त्रीम् श ६, ५, २,  
 १०  
 इषु मुख- -म्दव तैआ १,४,२  
 इषु वधु- -ध व ३, ९, -धम्  
 श ५,४,२,२  
 इषु इत- -त्ता ता २२,१४,२  
 इष्णन्- -त्ता तै ३,७, ६,७, -ष्णन्  
 गो १,२,१  
 ✓इह्य, इच्छते ऐ ३, २२, शा ३,  
 ७,६,१३, २८,६, श १२,४,३,  
 ३,८,३,३०, इच्छते श १,५,१,  
 २६, ८,४,१,४, १४,४,२,२९, ५  
 २,५,६,७, इच्छति ए १, ३०, ३,  
 ९,२१, ६,२२, श १, ९,१,२,७,  
 १३ १,४,३, तै १,३,१,५, इच्छति  
 ६,२,१, १,३, ३,५, ८,५, २,१,  
 १३, ८,२,५, तै १,४,७,७,२, २,  
 ५ ६,३,९, १३,२, जै १०१, सा  
 ३,७,२, इच्छन्ते ऐ ३,२२, श १,  
 ६,३,१,७, इच्छन्ते श १४, ४,२,

† कण्ठवादिस्ति इति । सा तु ✓पठते रूपम् । ‡ 'इरापुष्टि' आन मुपा । सा तु समस्तमेव अभिप्रेत्याय । PW प्रथम H च असमस्तमाह । § इच्छायामभिषेकोऽय प्रयोग । § सा तु ✓इषुष् ऐश्वर्यं कण्ठादिप्राह । ¶ =ऋ १,१०,६ -ते' इति पाठ । तत्र शतुथतुर्थैकवचने रूपम् सप्त । || =ऋ ८,६९,२ 'ष्यसोऽम्( सिऽओम्)' इति मुपा प्लुति सन्धि(वा ६ १,९५)ष्य द ।

२७, तैआ ६, ५, ३, जै ११७,  
 इच्छन्ति ऐ ६, १८, १९, ७, १३,  
 वा १४, ४, २, २९, तै १, ४, ७, ३,  
 तैआ. ३, ११, ११, १३, २, जैउ  
 ३, ६, ७, १, ६, इच्छति वा १३,  
 २, ७, ११, इच्छामि ऐ ६, २०, तै  
 २, ८, ८, १२, जै १४०, इषेय वा ६,  
 १, २, २०, का १, २, ४, ३, इषे वा  
 २८, ४, १, वा ४, १, २, ६, ८, ४, १, ४,  
 इषे वा २, २, ४, ४, इषाते वा १,  
 ८, १, ८, ४, १, ५, ८, इषिरे वा १,  
 ६, १, १, पृथिव्यामहे जै १००,  
 पृथिव्याम ऐ २, १, १३, इच्छसि  
 वा १४, ९, १, १०, इच्छतु वा १३,  
 ८, ७, ५, तै २, ४, ५, ५, तैआ १,  
 २९, १, इच्छस्व वा २८, ५, जैउ  
 १, १७, १, ६, १८, १, ३, ८, ९, इच्छ  
 वा ३, ९, ३, १५, ६, ३, ३, ११,  
 ७, २, १, ९, १४, ९, ४, १८, तैआ  
 ४, २, ८, १, इच्छध्वम् ऐ ७, १३,  
 तैआ १, २७, २, इच्छत वा ६,  
 २, ३, ५, इच्छत वा ४, ५, १०,  
 १, ६, २, ३, १, ३, ७, ९, ३, १, १,  
 २, ३, १, १, १६, ८, २, १, ७, २, १,  
 २, ४, १, १३, ४, १, २३, ८, २, १,  
 २, २, २, ३, १, ४, ३, ७, ३, १, २,  
 ४, १, २, ५, १, २, ३, ३, ३, ४, ६, १,  
 २, ३, २, ९, ७, ४, २, ९, १, ७,  
 ३३, ५, १, २८, इच्छे वा ४, १,  
 ३, ११, इच्छामि ऐ ३, २३,  
 ऐच्छत वा ९, १, जै ५७, १८३  
 ऐच्छत् वा ८, ५, २, १, ६, २, १,  
 १४, ४, २, ४, ता १६, १, १ जै  
 २१०, जैउ १, १७, १, ४, ऐच्छत्  
 ऐ ३, २२, जै ३५, ११७, ऐच्छत्  
 ऐ १, २, ३, ९, ३३, ६, ३, ५, वा  
 ३, ४, ३, १, ६, ३, ३, ५, ६, १३,  
 १, ४, १, तै २, २, ८, ५, ऐच्छत्  
 वा ३, ९, ३, २, ८, ता १८, ५, २,  
 ऐच्छम् तैआ १, ९, ३, इच्छे वा

१, ७, २, ४, इच्छेत वा १४, ४, १,  
 २७, इच्छेत ऐ १, ८, ३, ३५,  
 ८, ७, १५, वा १०, ३, वा १,  
 ३, ५, १२, २, १, २, १२, १०, ३,  
 ५, १४, ११, ४, २, ६, ८, १४, ४,  
 २, २९, ९, ४, ८-१०, १३-१७,  
 तै ३, ११, ९, ८, इच्छेत वा १४,  
 ९, ४, ११, गो १, १, ६, ८, २२, ३,  
 १७, इच्छेरन् ऐ १, ३०, ऐविषु ८  
 द्व वा १, ९, १, २०  
 इच्छन्- न वा २१, ३, वा १४, ४,  
 २, ३०, ६, १०, १, ७, २, १६, तै १,  
 ५, ८, १, ३, ६, ८, १, जै १९३,  
 -न्त वा ६, १, १, १, जै ७४  
 इच्छन्ती- न्ती जैउ १, १८,  
 १, ५  
 इच्छमान, ना- न वा ९, १, १, १,  
 २, ६, तै १, ६, २, १, २, १, ५, ५,  
 ३, ६, ९, १, -न्म् वा ६, ८, वा  
 १, ५, ३, ११, ४, ३, -ना तै ३, १,  
 २, ६, जैउ १, १८, १, ४, -ना  
 तै १, ५, ३, ३, ६, ४, १, २, १, १,  
 २, ३, ६, १२, १, तैआ ६, ३, २,  
 -नी तै १, ६, २, १  
 इच्छ वत् (मत्तु)- न् वा २२, ६, १  
 इप्- प ऐ २, ९, ६, १५, ऐआ १, १,  
 ४, वा १, ७, ३, १४, ३, ९, ३, ३२,  
 ४, १, १, १३, २, १५, ७, १, १, २५,  
 ३, १, ३१, ८, ३, २, ६, तै ३, ५, ७,  
 ६ ६, १०-५, ११, ४, १२, २, -प  
 तै २, ८, ११, जैउ ४, ९, १, १,  
 -यम ऐ १, १३ २२ २, ९ ४, ४,  
 २-२ ७ १७ २०, २४, ६,  
 ७ ऐआ १, २, ४, ५, २, ०, वा  
 २२, ९ २६, १०, २८ ५ वा १, १,  
 ४, १८ २, ५, ३, १७, ३, १, १, १३,  
 ७, १, २, ८, ७, ३, १, २३, ३३,  
 ९, १, २, ५, १२, ४, ३, ४, का १,  
 २, ३, १८, ५, ३, १६, २, १, ३, २, ०,  
 तै १, १, १, १ ५, २, १, ५,

२१, २, ४, ६, १०, ५, ४, ५, ६, ३,  
 ५, १०, ३, १२, २, ८, २, १, ३, २, १,  
 ३, ५, ८, ९, ३, ५, ५, ६, १३, १, ७,  
 ४, ८, ६, ६, १२, ७, १३, ११, ६, ४,  
 तैआ २, ५, १, ४, ६, २, ५, ८, ६,  
 ता १, ३, ८, ५, १२, १५, ६, ३,  
 २१, ३, ७, गो २, १, ६, ५, १३,  
 -या ऐ ६, १५, वां २८, ५, तै  
 १, २, १, ५, गो २, ४, १७, -याम्  
 का १, ४, १, १०, तै २, ८, ७, ७,  
 -ये ऐ १, ३६, ५, २१, ऐआ ४,  
 १, १, वा १, १, ६, ६, ७, १, २,  
 ८, १, १४, २, ३, १, १०, ३, ४, ३, २१,  
 ९, ३, ३, ४, २, २, १५, ३, १, १७, ७,  
 ४, १, ३, १, ८, ३, ५, १०, १४, २, २,  
 २७, का २, २, १, ५, तै १, ४, ४,  
 ८, २, ६, ९, १, ३, २, १, ३, ७, ७, ११,  
 तैआ ४, १०, १, ५, ८, ६, तां १,  
 १, ९, १३, ९, ९, म १, २, ६, गो  
 १, १, २९, २, २, १५  
 इय- य वा ४, ३, १, १७, -याय  
 जैउ ४, ९, १, १  
 इषयम्- न् तै ३, ६, १०, १,  
 -न्तम् तै ३, ६, १०, ४  
 हिरि- र वा ९, ४, १, १०, तै १,  
 ४, ८, ३, २, ५, ५, ५, ८, ४, १,  
 -म् वाआ ७, १, ९, १  
 ह्योवृथीय- यम् ता १३, ९, ८, ९,  
 आ जैआ १, ४०२९  
 इह्य- इम् वा १, ९, १, २०,  
 -द्या वा १, ८, ३, १०  
 इह्यि- इये ऐ १, २१, ४, ४, ४, १,  
 १५, तैआ १, ११, ८, तां १, १, ३  
 एषिव्यमाण एष्य एष्य-एष्य, अद  
 इप् कर्तु- तारिम् वा ७, ३, १, ३३  
 इष्ट्य, ट्या (इयत्)- इ शां ३, ३,  
 वा ९, ३, २, ६, ५, १, ३१, तै  
 २, ४, १, ९, ५, ५, ५, ६, १४, ६,  
 -इम् ऐ १, ९, २, ८, ११, १३,

† 'इतो' इति आन मुपा । ‡ 'इच्छध्वम्' आन मुपा । § 'इच्छे' इति मया । ¶ 'इष्यन्' इति मया । ¶ 'इष्यन्' इति मया ।

३, १८, ४७, ४८, ५१, २८, ६, ३२, ३३, ७, २१, २४; शां ५, २, ४, ७, ७, ४, १, २, ५, १८, १९, ६, १, २१, २, ४, ४, १७, ९, २, ३, ११, ११, २, ३, ९, ५, ५, ७, १-१, ४, ४, ७, १०, ५, ७, ३, १३, २, ८, २, १४, २, ३, ४, ९, ३, २, ३०, का २, २, ३, १७, तै २, ५, ५, २, ३, ५, १०, ५, ७, ५, ४, १२, तैआ २, १५, १, ३, १३, २, प २, ७, ४, १, २, गो १, ३, १३, १४, २, १, २०, २२, २५, ६, ११, -प्या वा १, ८, २, ७, ९, १, १०, ५, १, ३, १३, ५, ४, ३३, ९, ३, ४, ५, ८, १, १, ३, १२, १५, १२, ९, ३, ६, -छाव वा ६, १, २, २, २, -छानि वा ४, ४, ३, ११, तैआ १, ३, १, -छावाम् वा ४, ३, १, २, ३, -छासु वा १, ८, २, ७, -छे शां ६, १३, १९, ६, वा १, ५, ४, १२, ६, १, २, २, ३, -छेभ्य तै ३, ७, ११, ३, -छौ वा ११, २, ४, ८, ९, का १, ३, ४, १०

इष्ट यजुस्- लुक् वा ४, ४, ३, ११, ता १, ६, ४, ९

इष्ट सिद्ध कृत्- त वा ४, ३, ५, ७

इष्टा पूर्व- तैम् ऐ ८, १५, वा १३, १, ५, ६, तै ३, ९, १४, ३, १०, १०, १, २, तैआ ६, १, १, १०, १, ३, -तैयो तै ३, ११ ८, ५, -तैष्य ऐ ७, २१, २० जै १२४, -तै वा ८, ६, ३, २३, ९, ५, १, ४, ७, तै ३, ७, १३, ४, ११, ८, ५, -तैने वा १३, १, ५, ६, तै ३, ९, १४, ४, तैआ ६, ४, २, जै १४, गो २, ४, २, ५

इष्टापूर्ते द्विविण- णम् गो २, २, ५

इष्टापूर्ते सुकृत-द्विविण- णम् गो १, २, ६

इष्टापूर्तिन्- -तीं गो. २, १, ५.

इष्टाहोत्रीय- -म् आ जैआ १, १५१, सा २, ३, ८.

इष्टका- -कृत् श. १०, ५, १, ३;

-कर्मन् वा १०, ५, १, ३; -कया

वा ७, ४, २, ३६; ८, ७, १, १२,

-का वा. ६, १, २, २२; २९, ३०, २, १, ८, २०, ८, १, १, ६, ९, ३, ३,

६, ९, ४, ५, ४, १, ८; ५, ४, ८, -का

ऐ ५, २८, वा ६, १, २, २२, २३, २४, २५, २९, ३४, २, १, ९,

१०, २, २९, ७, १, १, १५, ३२, २, १६, २, १, ३, १४, १६, ३, १,

२५, ४४, २, ४, ५, ६, १२, ४, २, ४०, ५, १, ८, ८, २, २, २, ६, ३, ३,

९, १०, ४, ११, ४, १, २७, २, १३, ३, २०, ५, १, ४, ६, २, १७, ३, ६, ७, ६,

१, ३, २, ३, ७, १२, २, ४, ७, १, २, ६, २, ३, ८, १०, १८, १९, ३, १, ८, २, १, ४, १९, २०, २, १, १, ४, ३, ३,

२, १३, १६, १७, १८, १९, ४, ३, ३, ३, १, ८, ४, ३, ६, १०, १, १, ३,

०, १, ८, ९, ४, ८, ६, ११, ४, २, १, २, ४, ५, ७, ३, २, ३, ४, ५, १, ०, ३, ३,

४, १, ५, ७, ८, १०, १२, १४, १, ५, ७, १, ३, ३, ८, ३, ५, ६, तै ३, ११,

१०, ४, १२, ६, १, ५, ७, १, १, ८, १, ३, तैआ ४, १९, १, -पलाम्

वा ७, ५, १, ६, ९, ८, ७, ७, १८, -कामि वा १४, १, २, २१, वा

१, १, २, १०, -काम् वा २, १, ८, ३, ९, ४०, ७, ४, २, १६, ३३, ८,

३, १, ८, २, १८, ९, ५, १, ६, १, १०, १, ३, २, १, ६, का १, १,

१०, ९, २०, तै १, १, २, ५, ३, ११, १०, १, -काया वा ६, १, २, ३१,

कायाम् वायाम् वा ६, २, २, ४०, ८, १, ४, ५, -के वा ७, ८,

२, २९, ५, १, १२; ८, २, १, १६, ३,

२, ५, ६, ४, २, १४, ६, १, २२, ७, १,

६, -के वा ७, ४, २, १५, तै ३,

१८, ३, १; तैआ. १०, १, ८

इष्टका-चित्ति- -तय वा १०, १,

३, ५, ४, ८, -तिभ्याम् वा १०, १,

३, ६, ७

इष्टका-मात्र- -प्राणाम् वा ८, ७,

२, १७

इष्टका-सम्पु- -त् वा १०, ४,

१, ८

इष्टके(-मास) कृत-विध- -ध

वा १०, २, ६, ११

इष्टके- -द्य ऐ ३, ४०, वा ६,

१५, ८, २, वा १०, १, ५, २, १३,

४, ४, १, तै १, ५, ९, २, ३, ३, १२,

२, १, ४, १, -ये ऐ १, २१, वा

४, ४, १, १५, तैआ १, ११, ८,

ता १५, १, ३, गो २, १, २६,

-ष्टि ए ३, ४०, वा ४, ५, १,

१६, ५, २, ३, ९, ४, ५, ५, ५, ९, ९,

४, ३, १५, ५, १, ४०, ११, १, ५,

११, ५, २, ४, ७, ३, २, १२, ७, २,

१०, ८, २, २१, गो २, १, ११,

१३, -ष्टिमि ते १, २, वा १३,

१, ४, १, ३, ३, ६, ६, तै १, ५, ९,

२, ३, ९, १३, १, ३, १८, १,

१२, २, १, ९, ७, १, ७, -ष्टिम् ऐ

७, ४, वा १७, ९, १९, १, ४,

वा १, ३, ५, १०, २, २, १२, ९, ४,

३, ११, ११, १, ५, ४, २, ५, ३, ४, ५,

३, १, ७, २, २, १३, ३, ८, ६, ४, १,

१२, २, ६, तै ३, ९, १, ४, -ष्टि

वा १३, ४, ३, ६-१४, जै १२८,

-ष्टी वा ६, १५, वा ७, २, ३, ९,

१०, ५, १, १४, ५, १०, ११, गो २, १, २२, २, १८, -ष्टीनाम् ऐ १, २, तै १, ५, ९, २, ३, ९, १३, १,

† अत्रैव पुन प्रयोग । अन्यत्र स्त्री । इष्टकाद्यन्दस्य स्त्रीत्व प्रतिपादयन्नाह न 'क' नापि 'कम्' इति । ‡ २६४छठे सम्भन मुख् नाम ( एष्टि- इष्टि ) परित्यज्य √यजते सम्भन परोक्ष नाम व्यवहियते । देवानां परोक्षमियत्वात् इति सा । § 'इष्टि' इति अन्तोदात्तव मुपा । सिन् किञ्चोर्ना भेदाद् द्विविध स्यात् । १इष्टि द ।

१२,२,१<sup>१</sup>,४,१<sup>१</sup>, -छे वा १,३,५,  
 १०,१३, १,३,५,४,३,५, -छौं ऐ  
 ३, ४५, वा ४,५,८,१५,५,३,५,  
 २६, ११,२, ३,७, ता १८,३,२,  
 -व्याये ७,४, वा ४,१२, ५,  
 ७<sup>१</sup>,७,४, वा १, ५,२,११, ६,२,  
 ७,४, ५,१, १३, ११,१,५,८, ४,  
 ३,२०,१२,४,१,२, तै २,७,५,१,  
 ३,८,१,१, गो १,३,२,१, -व्या  
 गा १२,११, तै ३, ८,८,३, -व्या  
 वा १,३, ५,१०  
 इष्टि खू- म् ऐ १,०, तै १,५,१,  
 २, ३,१, १३,१, १२,२,१,४,१  
 इष्टि पञ्चमन्व- न्चमो प ष, =,  
 -न्वा वा १,१, -न्वाम् वा १,  
 १, -न्वौ प ष, =  
 इष्टि महाव्रत- म् वा ५,५ गो  
 २,१,२३  
 इष्टि युजुक- क वा १४,४,३,३  
 इष्टि रूप- म् वा १,५,१,१२  
 इष्टिन् (छ+इनि)- इष्टी गो २,१,५  
 इष्टा ऐ १, १, ९<sup>१</sup>, १०<sup>१</sup>, ३, १८,  
 ७, ३०, वा ४, ८, १२<sup>१</sup>, ५,  
 ३, ७<sup>१</sup>, १२, ८<sup>१</sup>, १६, १०<sup>१</sup>, ४२,  
 ६, २८, १<sup>१</sup>, वा १, ४, १, ४०,  
 ५, २, ६, ३, २५, ६, ३, १, ५, ७,  
 २,२३,८,१,३०, ३२,३३,३,५, =,  
 १७, २,४,४, =, ४, १४<sup>१</sup>, ५, १, =,  
 ४ ११, ३, १, १, १, ४, २, १, ८, १,  
 ४, १, १, ४<sup>१</sup>, १, ४, ५, २, १, २, ७, १,  
 १, ४, १, १२, १, १, ४, ५, ३, १, ४,  
 ११, १३, ६, २, १, ७, १०<sup>१</sup>, ०, १६,  
 ३८, ३९, ३, १, २, ६, ३, १७, ९,  
 १, १, १४, ३, ४, ८<sup>१</sup>, ५, १, ५४  
 १०, २, ३, १८, ११, १, ३, १<sup>१</sup>, २ ५,  
 ६<sup>१</sup>, ५, ६, ६, १६ १९, २१, २,  
 ४, १०<sup>१</sup>, ५, १, १३<sup>१</sup>, १७<sup>१</sup>, ८, ३,  
 ५, १२, ८, २, १, २, ३, ३०, १, २,  
 १<sup>१</sup>, ११, १३, ४, १, १, ५, १, १, १, १,

६, १, १, ७, १, १, ४, १४, ३, २, ४२,  
 ३, १, २, १, का १, ३, २, ११, ४, १,  
 २, ८, ४, ३, १, ७, ५, ३, १०, तै २,  
 ५, ५, ०, ३, १०, ९, २, ता २०,  
 १३, ४, २२, १७, १०, १८, ७, २५,  
 १०, ४, जै ८४, ८७, १३२, १३८,  
 १४१, १५२, १९८<sup>१</sup>, गो २, १, २१<sup>१</sup>  
 इष्ट ऐ १, ५, १६, २८, २, २, २२, २, ७<sup>१</sup>,  
 ३, २२, २९, ३०<sup>१</sup>, ४८, वा १, १,  
 वा २, ४, ३, २<sup>१</sup>, ४, १३, १२,  
 ३<sup>१</sup>, वा १, ६, ४, ५<sup>१</sup>, ७, १, १, १८,  
 ३, १, २, २२, ४, २२, ८, १, ६, १४,  
 १५, वा १, १, १, २<sup>१</sup>, २, २, २, २,  
 १०<sup>१</sup>, ३, २<sup>१</sup>, ४, ४, ३, तै १, १, ७,  
 १, २, १, २<sup>१</sup>, ५, १५, २१<sup>१</sup>, २५-०७,  
 ४, २, ३, तै २, २, ४, ४, ३, ७,  
 ३, ४, १०, २, ११, ८, १२, ५, २३,  
 ४, २, ७, ६, =, ता १, २, ९, ६, १०,  
 १९, ९, ०, ९, म १, ३, १३<sup>१</sup>, १४<sup>१</sup>,  
 ७, ३, १५, ८, २, २, १, १०, ३, ५, १६,  
 २०, जै १३, १५, २३, ४७, ८६,  
 १०८, १५४, १६०, १६३, १८६,  
 जै १, १७, ३, ५, ८, ११, २, ५, १,  
 ७<sup>१</sup>, ३, १, १, ३, ५, ९, ४, ५, १०,  
 ०, ५, १ १, २, १, ३, १, गो १,  
 ०, ७, १, ५, १, ५, १०<sup>१</sup>, २५, इष्टइ  
 तै २, ४, ३  
 इष्ट-कार- रेण ता १०, ९, १ १०,  
 १, ११, १  
 इष्ट चव- त् वा १३, ९, २, =, आ  
 जेभा १, २, १, ५९  
 इष्टे (इष्ट)व- -वेन ता १०, १०, ४  
 ३०३

१, ७, तै २, ४, ४२, १, इमहे ऐ  
 ५, ४<sup>१</sup>, ऐ २, ४, ०, २, वा १, ४,  
 १, ३८, का १, ४, १, २, २, तै ३,  
 ५, २, ३, ६, १०, ३, तै २, ७, ०,  
 ४, २, २, इयाम् जै १७७  
 इयमान- न वा १४, ७, १, १४,  
 -नम् वा २६, १२ इनि-व  
 इ-कार- -राम् जै १८०  
 ईकार गिचन- नामि वै १, २  
 √ईक्ष, ईक्षते वा ३, ३, ४, ४, ४, १४,  
 गो १, २, २०, ईक्षन्ते वा ३, १, १,  
 ११, जै १०, १६८, ईक्षाम् क् ऐ ६,  
 १८, ३०, ७, १६, वा १, ६, ३, ५, २, १,  
 २, १४, ३, १, १३, ५, १, ३, २, २६, ३,  
 २, १, २०, २६, २७, ९, ४, १२, २२,  
 ४, १, ३, ११, ७, ४, ३, ३, २, ५, ३,  
 ०, ५, ५, ४, ८, ९, ५, १, १४, १५,  
 १०, ४, २, ३, १, १, ५, १, ४, ८, १,  
 २, १४, ४, २, ३, ६, १, ४, २, वा  
 १, २, १, ९, ४, ३, ४, ३, १, २, ११,  
 ५, १, २४, जै ४, १, १०, १३५,  
 १५१, १९८<sup>१</sup>, १९९<sup>१</sup>, २०५, जै ७  
 २, ३, १, ३, गो २, ६, १, ९, ईक्षा-  
 ष्चकाते जै १५६, ईक्षाश्चिरे जै  
 १०५, ऐक्षत ते २, १६, वा १२,  
 ८, वा १, ७, ३, ३, २, २, ४, १, ३,  
 ५, १, १, २, १३, ३, ९, १, ३, ६, २,  
 १, ५-९, १०, ४, २, २, २, ६, ५, ५,  
 ११, १, ६, १२, १३, २, ३, ३, १२,  
 ७, १, १०, १३, ७, १, १, ता १८,  
 १, ३, जै १८, ७१, ७३, ११७,  
 १५८, १६०, २१२, जै १, १, १,  
 २, २, १, २ ३, ४, १, ५, ४, ११, २, ७,  
 गो १, १, १, १४, ईक्षन ऐ ३,  
 २१, ४५, तै २, ४, १<sup>१</sup>, ३<sup>१</sup>,  
 ऐक्षेताम् ता १३, ०, १०, ऐक्षत  
 जै १२६, १५५, जै ४, १०, ३,  
 १, पक्षाम् ता १०, १०, ईक्षत  
 ऐ ६, २६, जै १, १७, ४

† 'स्वस्ति । अग्निः' 'स्वस्ति । अग्निव्या' 'स्वस्ति । रिष्या' इति पाठान्तराणि । 'स्वस्चरिता इत्या'



ऐक्ष्यत श ३,९,१,२, १०,४,१,  
१०.  
ईक्ष- -म् श ७,१,२,२३.  
ईक्षक- -केण श ७,१,२,११.  
ईक्षमाण- -ण ऐ १, २९, चां  
२६,३, श १,५,१,२६, २,३,४,  
३५,६,५,४,५, १४,२,२,३५,३८,  
का. १, ४, १, २५, २, १, १, २,  
-णस्य गो १, १, ३, -णाम् श  
१४,१,४,१६  
ईक्षित- -ते म १,३,२  
ईक्षित्वा जै १७,१५२  
ईक्ष कार्- -राय तै ३,८,८,१  
ईक्ष कृत- -ताय तै ३,८,८,१  
ईक्ष्यव(त्→)न्ती(√ईक्ष्)- -न्ती  
ऐआ ५,१,१, सा १,४,२  
ईक्ष्वित- -तम्शब्द ऐ १,११  
ईजान(√यज्)- -न ऐ १,४, ३,७,  
श २,४,३,१३, ३,६,२, १५, ९,  
२,८,४,५,१,७, १२, ९,२, ११,  
१३,८,२,३, का १, ३, २, ११,  
तै १,७,७,५,३, ३,९, १८,१, गो  
२,३,३, -नस्य श २, ५,४,१०,  
४,४,८,४,५,१,६,१३, १३,१,९,  
१,३,६,६, का १,५,३, १०, तै  
१,५,५,६, -ना श २, ६,१,७,  
का १,६, १,६, -नाय ऐ ८, ७,  
८, -नामाम् श २,५, ९,१०,२,  
३,२,४, का १,५,३, १०, ६,३,  
२,४  
√ईक्ष्, ईष्टे ऐआ १,५,२, शा ९,  
२, श १,४ ३५, तै ३,६,९,१,  
ईष्टते ऐ ३५,७,६, सा २५,१५  
श १,४,१,३१ ईष्टते श १,८,१,  
३१, १२,४,४,२, तै २,४,१,४,  
११,३,५,२,२,६,८,२, जै १३६,  
ईष्ट ऐ १,२,१, श ४, १,१,२६,  
तै २,४,२, ४,७, १२,४, गो १,  
१,२९, ईष्टिव जै २०९, ईष्टा  
यष्टे तै १,५,२,३, ३,५,४,१

ईडयतिऽ श १०,३,३,८.  
ईडमान- -न तै ३,७, ५,११.  
ईडा(डा)न्द्- -म् ऐआ ५,३,२.  
ईडि(डि)त्,ता- -तः ऐ ५,१२,श १,  
३,४,२,३,४, तै. २, ४, ७,४,६,  
८,१,११,३, १६,२, ३, ६,२, १,  
तैआ २,६, २, -तम् शो ३, ४,  
श १,४, ३,५, ५,३, ११, तै २,  
६,७, २,१७, २, -तम्शब्द श  
१,५,४,३, -ता श २, ३,१,३,  
-ता शब्द वा १,३,१,१.  
ईडित-व(त्→)ती- -रयो शा  
१,१  
ईडि(डि)म्वा जै ४४.  
ईडेन्य- -न्य श १, ४,१, २९,  
३,५, तै २,४,७,१०, -न्यम् तै  
२,६,१७,२, -न्या श १, ५,२,  
३, -न्याम् श १, ५, २, ३, तै  
३,५,४,१  
ईड्य- -ड्य श १, ४,१, ३८, २,  
३,४,१४, ३,२,२, २७, का १,  
४,१,१२, तै २,४,१,६,६,१८,१,  
३,५,२,३,६,३,२,१०,१, ११,६,  
२, तैआ १०,१,१६, -ड्यम् वा  
३,५, तै २,६,१७,२, ३,६,९,१,  
-ड्याय ऐ १,२८  
ईति(√ई)- -तय व ५,५,  
ईदुन्- क् श ११,५,४,१८  
ईदुन्-श श १४,६,४,१  
ईदुन्श्च्- -श्चि जै ७४  
ईदुन् तैआ २,२,६,१  
ईनिधन- नम् ता १०, १०, १,  
१२,११,२६,२१,२,७, जैआ २,  
१४,१, -नेम ता २१, २,१, सा  
२,५,३  
ईप्सव्(√आप)- -प्सव् जै ८६, गो  
१,५,२४, -त्सन्त ऐआ १, १,  
१, चां २१,१, श १४, ७, २,  
२५, व १, ६  
ईम् ऐ १,१३, २२, २, २०,३, २२,

५, ५,६,११,३५, ऐआ ३, २, ४,  
शांआ ८,६, वा. १३,५,२,१८,  
१४, १,१,२,५,५,५,१६, तै २,५,  
८,९, तैआ १,३,१; २,१५,१,४,  
२६, १, जै १६४,२०९  
ईयमान- √ई इ  
ईयिप्स्(√१इ)- -वासम् श ६,८,१,  
१३,२,२,३,३०,३६  
√ईर्, ईरते श १, ४, १, १२, १२,  
४, ४, ५, जै १६४, ऐरत शा  
२९,६  
ईरयति ऐ. २,५, तां १२, ३, ६,  
ईरय ऐ. ५,२१, ऐरयत् ऐआ १,  
३,४, ऐरयन् श १, २, ५, १९,  
का २,२,३,१८, ऐरयेयाम् ऐ ६,  
१५, ईरयेयम् जै १९७  
ईरयन्- -न् तै २,५,४,५  
ईरि(त्→)ता- -तया ऐ २,५  
ईर्म- -र्म ता ४,२,१०, -र्म तै २,  
८,६,६, -र्मो श १०, ६,५,२०  
ईर्म तस्( ) तां २१,१,७, जै १४९  
ईय ता- -म् ऐआ १,५,१  
ईयोस्य- -ये तैआ १,२८,१  
ईयु- -यु जै १९७  
√ईश्, √ईद् इ  
√ईश, ईष्टे श १,७, ३,१, २,४,३,  
८,३, १२, २,३,४,८, ३, ६, २,  
२०, ५,३, ३, ३, ४,३, १५, ६,  
१,३,१७, १२,७,३, २०, १३,८,  
३,२, ईष्टे श १,८,३, १२, २,४,  
१,५,५, ६,२, १३, ३,३, ४,२,६,  
७,३, ११, ४,३, ४, ७, ५,५,७,  
५,१,२,१६, ११,८,३, ७, १,१,२,  
९,१,२,१६, ११,८,३, ४, १३,३,  
८,२,८,२,४,४,८, का १, ४, २,  
२,६, २,७, इष्टे ऐ १, १६,३०,  
७,१६, एआ २,१,२,५, ४,१,१,  
श २,३,४,३,७, का १,४,१,२६,  
तै २,८,१, ४, ५, ९, ईश तै १,  
४,७, १, २, ५, ५ १ तैआ ३,

१ 'अन्तरिक्ष' इत्यस्य निर्वचने प्रयोग । २ 'ई' इत्यश्वत्थराजकुति सा । ३ 'एल्यति ?' इति सा । ४ ईम् आ

११,६,१०,१,२, जै १८०,१८६,  
 १९९, जैठ १,१,५,३, १६,३,५,  
 २,३,१,३,३,२,५,५,६,८, गो २,  
 २,६, ईशाति ऐ १,५, २, ३८,  
 ईशाते शा ३,९, शा ९, ३, ४,५,  
 ईशात शा २,४,२,२,४, ६,१,४,२,  
 ५,३,३,१३, ७,२,२,१०, ९, १,  
 २,५,१४,४,२,२,८, का १, ३,३,  
 २०, ईशापे ऐआ ५, २,२, शा  
 ९,२,३, ३२, तै ३, ७,६, २,२,  
 म १, ८, ६, ईशिवत्ते जै ९९,  
 ईशान शा १,७,१, ७, तै २, ४,  
 ४,७,८,१२,३,२, १,५, ईसीत  
 ऐ ३,४४

ईश,शा- न शा १२,७, १,८, तैआ  
 १०, ३८, १, -शम् तैआ १०,  
 १०,१, -शा जैठ २, ३,१, ५,७,  
 ९, -शान् म २, ४,१३, -शाम्  
 शा १२, ७, २,८, -शाथम् जै  
 १९८ -शाथे तै २, ६,१४,६

इशान,ना- -०न म २, ४, १३  
 -न शा ६, ८, शाआ ११, २,  
 ५,६, शा ५, ४,४,१२, ६, १,३,  
 १७, १४, ४,२, २३, ७, २,२४,  
 ८,८,१,९,३,१०, तै १,५,५,२,  
 ४,२,८,५,३, ३, १०,८,९, तैआ  
 ३,१२, १, १०, ४,७,१, जै २८,  
 जैठ १,९,२,३,३,५, २,२, -नम्  
 ऐ ४, १०, शाआ ११, १, शा  
 १४,७,२,१८, तै ७, ४, ७, ११,  
 तैआ ३, १५, १, जै ७८,८५,१,  
 १४६, -ना ऐआ ३, २, ५, तै  
 ३,१२,३,२, -ना तै २,५,८,५  
 तैआ४,४,४, -०वे शाआ४,१०  
 ईश्वर शा- र ए १,१४,२५, २, ७,  
 २०, ३,१८,४८, ७,२९, ३३,८,  
 ७, ऐआ १,१,१, २,३, ५,६,  
 गां ११,८,१९,२,२७,१, शाआ  
 १,८, शा १,१,२, २२, २,१,४,

१९-२२,३, ४,६, ५, १, १,९,  
 ९,५,२,१,३, १०,१,४, १३,११,  
 ४,२,१,४,९,१३,१४, ५, ४,१३,  
 १४,७,२,४, १२,४,१, ४,२,७,९,  
 ३,६-९, ५,१,१४-१७, १३, १,  
 २,४,३,४,३,३,५,८,४,११, १४,  
 ४,२,१९, का १,१,४, १९-२२,  
 ४,१,५,२,९,२,१,२,१५, तै १,  
 १,८,४, ३,७,६,७, १०, १०,८,  
 ३,१,२,२,८,५, ३,५,२, ८,९,३,  
 १२,२,९, १३,२, तैआ ५, ३,७,  
 ४, ७, ९, ११, १०, ४७, १, ता  
 ९,१०, २, १९, ९,५, २१, ४,  
 ११, जै ३०, ३५, ३६, ३८,  
 ६२, ११३, १४४, १८४, जैठ  
 १,७,२,३,१७,२,३, २,५,३,२९,  
 ३, ५, गो २,३,६, ६,१४, -रम्  
 तै २, २, १,५, ता ७, ७, १५  
 -रा शा १०, २, १७, ९, तै १,  
 ३,१,४,६, ता २, २, ३, १७,३,  
 गो १, ३, २,३, -रा ऐ १, १०,  
 शा ७, ८, तै ३, २, ८, ८, ता  
 १९,८,६, जै १६५, गो २, ५,  
 ५, -राय ५, ३-१२, -री ऐ  
 १,३०, शा १२,४, ३,४, १४,९,  
 ४,१३-१७

ईश्वरी- म् तैआ १०,१,१०  
 √ईप्, ईपते तैआ १, ३, १, ईपे ऐ  
 ६,३०, गो २,६,९  
 ईपमाण- णा ऐ ३, २०, तै २,  
 ८,३,५, सा ३,७,५  
 ईपा- पाम् शा १,१,२,१२, -पे शा  
 ३,९,३३  
 ईपय- म्इव ता ११, १० १८,  
 १९,१३,९,११-२०, जै १७३  
 ईपयइव शा २,५,२,१४, नां ६,  
 ७,१९  
 ईश्विइवयोतिस्- पी आ २,१२,  
 ९, जैआ २,२२,११

उ

उ ऐ १,२,६,१३, २४, २९,३०, २,  
 २,३,७,१८, ऐआ १, १, १,३,  
 ३, ३, २, १,८, ५, १, ६, सा  
 १, ५, २,८, ३, १, ५, ४, ७,  
 शाआ १,१,३,३,४,६,७, २,१,  
 १०, १७, सा १, ६, ४, २१,  
 ७, १, ३, १८, ३,३, ३, १२,  
 १९,३,२,१२,१४, ५, २,२,३,  
 का १,१, १,३, ५,९, १०, तै  
 १,६,१,३,३,१,१३,२१,२,३,  
 ५,३,१,१,५,५,६, तैआ १,११,  
 ४,२४,४,२,५, ३,२६,७, ३, १४,  
 १,३,४, ४,११,८, २०,३, ६,४,  
 १, ता १३,१२,१३, १६,१२,४,  
 जै १५,१७,१८,१८०,१९२,  
 जैठ १,१,१, ७,८, २,४, ३,३,  
 ६,२,६,७, १,१, म १, ३, १३,  
 २,१,१६,६,३, सा ४, ५, २,१०,  
 ३,७, सा १,१,१३,४,२०, ३,४,  
 २, गो १,१,१५,४, १८,१९,२,  
 १,२४,२६,५,१५, ६,३,१४,१६

उक् ॥ शा १०,६,२,८-१०  
 उकार- र ऐ ५,३२

उक्,का(√वच)- क्त ऐ ८,१, शा  
 ६,४,२,७,३,७,४,११, १८,६,१,  
 १३,४, १,२,११, १५, ७,१, ७,  
 १५, १६, २६,२, १,९, ३,६,  
 ८,१, ७, ११, १२, २, ९, ११,  
 ९, १, १, ४०, २, १, १३, ३,  
 १,७, ३,७, ३, ३१, ३,५, ३,९,  
 ४,५,३,२,२,४,४, ४,१,५,७ १३,  
 ३, ५, ७,१०, १५, ५, १, ३०,  
 ४०, ४७, १४, १,१, १९, २२,  
 तैआ १,१२,५, -क्तम् २,३७,  
 ४,२६,६,२५,२६,८,२, १७,२६,  
 ऐआ १,३, ३, ४,६, ८, २,१,  
 १,४,५, ६,८, २,४, ३, ५, ६, ६,

† 'शानाम्' इति मुपा चिन्त्य । ‡ 'ईशारा' इति मुपा चिन्त्य ह वाच ३४,२ । § 'ईश्वार' इति मुपा चिन्त्य । ¶ 'इषाद्विइवयोतिपी' इति मुपा । ॥ 'उक्' इत्युक् विपरीत पदम् ।

८, ५, १, ३, १, ५, ६, २, ३, ४, शा  
 ४, ९-१३, ६, ३, ४, ५, ६, ८, ७,  
 १०, ८, ६, १५, १, २, १६, १, ३,  
 १०, १०, ७, ८, ९, २०, ३, ४,  
 २१, ३, ४, २२, १, २, ३, ५, ८,  
 २३, १, ३, ६, ७, ८, २४, २, ५,  
 ६, ७, ८, २५, ३, ६, ८, ९, १०,  
 ११, १५, २६, ८, १७, २७, २,  
 २८, २, ३, २९, ३, ६, ७, ३०,  
 १, २, ३, ९, ११, शांता १, ३,  
 ५, २, ४, शा १४, १, १, २५,  
 तैआ १, १०, ५, गो १, १, ९,  
 १५, २२, ३९, २, १, ७, ९, १६, १७,  
 २०, २३, २, १, २१, २३, २६,  
 २, ५, ४, ३, १७, ५, ९, -का शा  
 १, ६, १, २०, जैउ ४, ११, २, ६,  
 गो १, २, १६, -कानि ता १२,  
 ६, ६, -कायाम् ऐ ७, १६, -कै  
 ऐ ७, ७, गो २, ३, १०, -केन  
 जै १५१

उक्त प्रत्युक्त- म् श ११, ५, १, १०  
 उक्त ब्राह्मण- ण शांता २, ५  
 उक्ता(-काडअ)नुनास(न→)ना श  
 १४, ७, ३, २५  
 उक्ती(काडअ)क- क ज १४०  
 उक्ती(काडअ)पनिपक्- रु श  
 १४, ६, ११, १  
 उक्ता ऐ ३७, ६, ३४, ७ १४ ८  
 २२, शा १८, ५ शांता ६, ७,  
 शा ४, २, २, १४, ३, १, १ ६, ८,  
 १३, १५, ५ १ ३, १४, तै ३२  
 १, ३ ता १८, २, ९ जै २१, २७  
 जैउ ३, ३, ४, ८, व ३ सा  
 १, ३ १, ५ ५-७, २७ १३  
 उक्ती- कथम् ऐ २ १७, ३७,  
 ३, २, ३, ४ १२, १८, २० ३१,  
 ३८, १०, ४, १०, २२, ६, १४,  
 ऐआ १, २ १, २, ३, ७, २, १, २८  
 ४, ३, १, ४, ६, शां ११, ८,  
 १४, ३, ५, ४, १, १, २, ३, ४, १६

४, ९, ११, १०, ८, २८, ७, शांता  
 १, ८, ८, २, १, ४, ६, ५, ३, शा १,  
 ७, ४, ४, ४, २, ३, ७, ५, १, ८, ८,  
 ६, १, ७-८, ६, २, ३, ४, ९, १, १,  
 ४, ५, ३, ३, १९, ५, १, ६, ३, ३,  
 १०, १०, १, १, १, ४-६, ७, १, ३,  
 ३, ४, ५, ९, ७, ३, ४, १, ४, १३,  
 १०, २१-२३, १, २, १, १, २०,  
 १२, ३, ३, १४, ८, ३, २७, २८,  
 १४, ४, ४, १-३, ८, १४, १, तै १,  
 २, ३, ४, तां ४, ३, १३, ९, १, ३६,  
 १६, ११, ८, १८, ६, २२, जैउ १,  
 १३, १, २, १४, ४, १, ३, १, ३, ३,  
 ६, ९, ११, १३, ४, १, ६, ४, १, १,  
 ४ १, ५, गो १, ५, १०, २, ३, १०,  
 १०, ४, १४, १५, १६, १७, १,  
 ५, ७, १०, ६, ७, -कथम् शां  
 ३०, ११, शा ९, १, १, ४४, ३, ३,  
 १९, १०, ६, ३, ८, १०, १४, ८, १४,  
 १, तां ४, ३, ७, २, १, २५, जैउ  
 ३, १, ३, ३, ३, ५, -कथा ऐआ  
 १, २, २, ३, ८, ता १८, ६, १,  
 -कथात् शा १२, ६, १, ४, १,  
 -कथागाम् ऐ ३, १०, ११, २, १,  
 ४, १, २, ३, ऐआ १, २, १, शा  
 ११, ८, १७, ३, २, १, तै २, २,  
 ८, ७, ता ३, ११, २, ३, ८, ८, ११,  
 २, १, ७, ७, ११, १०, ४, ७, ११  
 ५, १६ १०, ११, १८, ५, ३, ६,  
 १, ७, गो २, १, १०, -कथानि ए  
 २, ३, ८, ३, १८ ४९, ४, १, १०,  
 ६, १४, ३, ६, ऐआ १ ३, ८, शा  
 ११, ८, १२ २, १६, ११, १७  
 ७, २, १, ५, २, ८ १०, २९, ८, ३०,  
 १०, ११, शा ३, ९ ३, ३, ३ ४ २,  
 ५, १, ४, ३ ३, ७, ४, ३, ११, ६, ३, ३,  
 ५, १, ३, १, ९, २, ३, ९, १२, ३, ४,  
 २, १३, ५, ३, १०, ४, १०, २०,  
 तै १, २, २, ३, ८, ७, २, तैआ ५  
 ६, ३, ता ४, ५ १८, ५, १०, ५

८, ८, १, २, ८, १०, ३, ५, ७, ९, ९,  
 १, १, २६, २७, ७, ११, ११, ११,  
 २, ६, १३, ६, २, १४, ६, १, १५, ६,  
 १, १६, ५, २, ५, १०, ३, १३, १७, ३,  
 ४, १८, ५, ७, ६, ७, ८, ६, १९,  
 ६, ३, १६, ६, २०, २, १, ३, १, ५,  
 १, ८, १, ९, १, ११, २, ७, ८, २, १, ६,  
 १, ९, १, ११, १, ६, १३, १, १०, ५  
 ३, ११, जै १३, १, १६, गो १,  
 ३, ५, २, ३, १६, ४, ४, ११, १३, १८,  
 ५, ४, १०, ६, ६, ७, १५, -कथा-  
 म्याम् शा ८, ६, १, ९, -कथाइम्  
 (=उथम्) ऐआ २, १, ४, कथे  
 ऐ ३, २, ०, ५, ३, ४, ऐआ ३, २, ३,  
 ५, ३, १, शा २०, ३, ३०, १,  
 शांता २, १, १६, शा ८, ६, १, १,  
 तैआ ७, ६, ३, ता २१, १०, ३,  
 गो २, ४, ११, १०, १३, ६, ६, ९,  
 -कथेन शा २, ३, ३, २०, ८, ६, १,  
 ५-८, ९, १, १, ४, ४, ३, ३, १९,  
 १०, १, १, ५, ४, १, १३, तां ८, ८,  
 ८, ९, २, ९, -कथेभ्य ऐ ३, ४, ९,  
 ६, १, ४, शा ४, २, ३, ६, १५, तां  
 ९, ७, ११, २०, ११, ८, -कथेपु  
 ऐ ३, ४, ९, शा ११, ४, ३, १, १,  
 ता ३, ११, ३, -कथे ऐआ १,  
 ३, ५, १, १, ६, शा ५, ५, ३, ३, तै  
 २, २, ८, ७, ३, ६, १०, ४, तां २०,  
 १, ३, ६, २, ७, गो २, ३, १, ५, ४,  
 ४, १८  
 उक्थ ल- म् तै २, २, ८, ५,  
 जै ६३  
 उक्थ दोह- द ऐआ ५, ३, १  
 उक्थ पत्र- त्र शा ९, २, ३, ९  
 उक्थ पात्र- म् ऐआ ५, ३, ३  
 उक्थ प्रतिपद्- द शा २९, ४  
 उक्थ मुख- म् गो २, ३, १३-  
 १५, ४, १, २, ३, १५ १७, -खानि  
 शा १७, ९, -खाय गो २ ३,  
 १६, ४, ४, १८, -खे ऐ २, ३, ५

† उक्थम् इति G अनवधानप्रस्त । ‡ उक्थम् इति C

३७, ऐआ १,२,४, शां २९,३<sup>१</sup>,  
 गो २,४,१३,१४  
 उक्त्य मुखीय,या- खीययो शां  
 २२,८, -खीया वा २५,५,४<sup>१</sup>,६,  
 -खीयाया शा २५,६,८, -खीये  
 शा २९,४<sup>१</sup>  
 उक्त्य-यायवा- -या शा १६,  
 ११,२८,१०,२९,८,३०,१०  
 उक्त्य वत्- -वत् ऐआ १,२,१<sup>१</sup>,  
 २,३,७, -वन्तौ ऐ ३,१, -वान्  
 ऐ ३,१<sup>१</sup>  
 उक्त्य विद्(√विद्) - -व्,त्  
 शा १४,८,१४,१  
 उक्त्य विध- -ध शा १०, ६,२,  
 १०, -धम् शा १०,६,२, १०  
 उक्त्य वीर्य- -र्यम् शा १४, १,  
 १६,४,शाआ २,१६, -र्यस्य ऐआ  
 ५,३, १, -र्योणि ऐआ ५, १,५  
 उक्त्य शस्( ) गो २,३,९  
 उक्त्य-वासु(√वासु) - -वा ऐ  
 ३,१२<sup>१</sup>, ऐआ ५, ३,२, ३<sup>१</sup>, शा  
 १४,३<sup>१</sup>, गो २,३,१०  
 उक्त्य शस- -म् शा १०,५,२,५  
 उक्त्य गृह- -घं गो १,५,२,४  
 उक्त्य शु(ष्म→)ष्मा- -ष्मा तै  
 २,४,५,२  
 उक्त्य सम्पद्- -दम् ऐआ ५,  
 ३,१  
 उक्त्य स्थाली- -ली तै १,४,१,  
 ५, -स्था तै १,४,१,५  
 उक्त्या(←क्य) मद्- -दा तै २,  
 ६,१५,२, -दानि ऐ २,३८<sup>१</sup>, -दै  
 तैआ ३,८,१  
 उक्त्यावी ङ- -व्यम् शा ४ २,३,  
 १०,१५  
 उक्त्याइ( क्यऽअह्व- )- -हानि  
 गो १,५,११

उक्तियन्( क्य+इनि)- -न ऐ  
 ३,१, ऐआ १,२,१, -नम् तै २,  
 ६,१७,७  
 उक्तियनी- -न्य ऐ ६,१३<sup>१</sup>,१४<sup>१</sup>  
 उक्त्यर्ध- -र्ध ऐ ३,४१, ४, १२<sup>१</sup>,  
 १७<sup>१</sup>, ५,२,८,४<sup>१</sup>, ऐआ १, ५,३,  
 शा २१,२,२२,५,२४,९, शा ३,  
 ९,३,३३,४,२,२,१,५,१४, ४,२,  
 १८, ५,४,५,९, ३,३, १२, २,२,  
 ७<sup>१</sup>,१३,५,१,२, ३,९,४,९, ६,१,  
 ८<sup>१</sup>,१,७,१,४, तै १, ३,४, १,  
 ८,७,२,२,७, ६, १, ८, १,४, ३,  
 १०,९,८,१०,४, ता ४, १, ६<sup>१</sup>,  
 ९,४,१५<sup>१</sup>, १६, १०, १, १२<sup>१</sup>,  
 १७,२,४<sup>१</sup> १८,५,१,२४<sup>१</sup>, १९,  
 २,११<sup>१</sup>,६,३<sup>१</sup>, १६, १,६, २०,  
 ६<sup>१</sup>,१२, १<sup>१</sup>, १४, १<sup>१</sup>,१५, १<sup>१</sup>,  
 २२, २, १<sup>१</sup>, ८,१<sup>१</sup>, १३,१<sup>१</sup>,  
 १४,१<sup>१</sup>,१७,१<sup>१</sup>, २५, १, १,९,२,  
 १,८,१<sup>१</sup>, १०,७,८, १३, १<sup>१</sup>,  
 जै १४७, १३०<sup>१</sup>, ष ३, ११,  
 गो १,४,२०, ५,२३, २, २,१४,  
 -क्यम् ऐ १,१९,२९<sup>१</sup>, ३,४१,  
 ऐआ १,२, १<sup>१</sup>, शा ८,४, ९,३,  
 १९,९, २१,२, २६, १०<sup>१</sup>, १३,  
 १७, ३०, ३, शा ४,३,३,२,५,४,  
 ७,६,३, १०,८<sup>१</sup>, ५,१,२,१९, ७,  
 ३,१,२९<sup>१</sup>, तै १,३, २,१, ४,१,  
 ५,३, २,४,२, २,२,४,३, तां ४,  
 २,१०, २०,११,६, २४, १५,१<sup>१</sup>,  
 ष ४,२, सा १,४,३, गो २, ४,  
 १५ -क्यस्य ऐ ३, ४१,  
 -क्यवा ऐ ४, १५, २३, शा  
 २४,९,शा १२,२,१,६,२,६, तै १,  
 २ २,१,२, ता ४,५ १७<sup>१</sup>, १०,  
 ४,५<sup>१</sup>, २२,१७,१<sup>१</sup>, २४,११,१<sup>१</sup>,

जै १७<sup>१</sup>, गो १, ४, २०, २, १,  
 २२, -क्यवात् शा १२, २, १,६,  
 २,५,१२, गो २, ५, ६, -क्यवा-  
 नाम् शा १२,२,१, ६,७, २,१२,  
 जै ६३, १३०, गो १,५,१, २३,  
 -क्ययानि शा २१,५<sup>१</sup>, २२,९,  
 शा १,२,३,५,१२, १३, -क्यये ऐ  
 ६,१५, ष ४,२, -क्ययेन छ ११,  
 ५,५,५,तै १,३,४,२<sup>१</sup>, २,७,१४,  
 १, ३, १२, ५,७, -क्येषु तै २,  
 ७, १५, ६॥, -क्यै ता २२,  
 १४,५, जै ६३<sup>१</sup>, -क्यौ वा १३,  
 ६,१,९  
 उक्त्य पात्र- -म् शा ४,५,५,८,  
 १२  
 उक्त्य स्थाली- -ली शा ४, २,  
 २,१६  
 उक्त्यो( क्यऽउ )क्य- -क्यानि  
 शा १६,११,३०,२  
 √उक्त्य, उक्तनि शा ११,५,५,१३  
 उक्तन्- -क्षण तै १,४,२,२, -क्षा  
 ऐ ५,८, शा २३, ३<sup>१</sup>, शा ८,२,  
 ४,७, ९,२,३,१८<sup>१</sup>, तै २,६,१८,  
 ४, जै १,१, ४, ३, -क्षाण शा  
 ८,२,४,७, तै २, ७, ११,१, तां  
 २१, १४, १२, -क्षाणम् ऐ १,  
 १५, शा ८, २, ४, ७, तै २, ६,  
 १७,७, -क्ष्ण तै २, ५, ११,१,  
 ता २१,१४,५,७,८<sup>१</sup>  
 उक्त-उक्तन्  
 उक्त वत्(←शा)- -शा शा ४,  
 ५,१,९  
 उक्त नेह्य- -ता शा २२,४,४,६  
 उक्त शर्पत- -तानि जै २०  
 उक्षा( क्षऽअ- )क्ष- -क्षाय ऐ ६,  
 १०, शा २८,३, गो २,२,२०  
 उक्षित- -त् तै १,२,१,१२

ङि क्यऽअव्य- इति पदविभाग । √अव्यते उ म । 'क्या वी' इति MW । तु य २२,१०६,३४,५७ ।  
 ङान्त मुपा स्वरधिन्यत् । † मुपा चित्य । अत्र 'उक्त्य' इत्यस्य स्थाने 'उक्त्य' इत्यस्य प्रयोगो पद्योय काचिन्वेन  
 आभ्रशतया वेति C । ‡ 'उक्त्यम्' इति आन मुपा । णि 'क्या' इति मुपा चित्य । ङा 'उक्त्यानि' इति आन  
 मुपा । † मुपा स्वरधिन्यत् ।

उद्गण-वेष्टित- -म् वा ५, ३, १, ११.  
 उद्गणोरन्ध्र- -न्ध्र तां १३, ९, १९  
 उल्ला- खया दा. द, उ, १, २२,  
 -खा दा १, ७, १, १०, द, २, २,  
 २३-२५, ५, २, १७, २२, ३,  
 ४, ८, ५, १५, ६, १, २३, २, १, ५, ८,  
 १५, १६, ४, ८, ७, १, २२, २३,  
 २४, २७, २८, ७, १, १, ४, ४, ३,  
 ४४, २, १, २, १, ५, ६, ५, १, २६,  
 २७, ३८, २, १, २, ३, ७, ४, ३, १०,  
 ४, १, १, २, ४, ३, १४, तै ३, २,  
 ३, २, -खाम् दा १, ७, १, ११, द,  
 २, २, २३, ३०, ३, ३, १५, १६, ५,  
 १, १०, ११, २, ११, १४, १६,  
 २१, ३, ३, ५, ४, ४, १४, ६, १, २२,  
 ४, ९, १०, ७, ५, १, २६, २७, २८,  
 १०, १, ५, १, ५, ५, ७, का १, ३,  
 ३, २०, -खाया दा ७, ५, १, २८,  
 -खायाम् दा ६, २, २, २७, ५, २,  
 ६, ६, १, २२, ४, ९, ७, २, ११, ४,  
 १४, ८, २, ८, ७, १, ३, ५, ६, ५, २,  
 १, २, ३, ७, ४, ३, १०, ४, १, १, २,  
 २, २६, २९, -खाधि दा ६, ६, ४,  
 ८, -खे दा ६, ५, ४, ४-७, -खे  
 तै ३, ७, ४, १३, जै १५२  
 उल्ला समरणी ( य- ) वा ( ग+छ )  
 -या दा १९, १, -याया गो १,  
 ५, २२ -यायाम् गो १, ५, २२  
 उह्य- ह्य दा ६, ६, ४, १०, ८  
 ३, १, ४, -ह्यम् दा ९, २, ३,  
 २४, -ह्यस्य दा ८, २, १, ४  
 उग्रम्, ( √उच् § ) - म् ए ५, १८,  
 ६, ११, एआ १, २, २, ५  
 १, १, २, २, दा २४, २, ८,  
 तैआ ३, १५, १, गो २, २,  
 २१, -म ए १, २५, ३, १९,  
 ८, ३, ऐआ १, २, ३, ४, ७, १,  
 १, ६, २, दा ६, ५, २, २, दा  
 १

४, ६, ४, ६, ६, १, ३, १३, तै १,  
 ५, ८, ३, २, ४, ६, १२, ७, १, ७, ७,  
 ८, १, १६, १, ८, २, ७, ३, ४, ५, ४,  
 १, ३, १, २, ८, ५, २, १२, ९, ६,  
 तैआ ४, २५, १, जै १६७, जैउ  
 ४, ५, १, ७, २, १०, -मम् ए ५,  
 ४, ५, ७, ३, १, ३, ३, ४, ८, १, ३,  
 ४, गां २२, ९, दा ३, ३, ४, १५,  
 ४, ४, २३-२५, ४, ३, ३, १४, १४,  
 ५, ५, १६, तै १, ५, ९, ५, ६, २,  
 ४, ४, ३, ५, ६, १, ८, १, ७, १२, ३,  
 १५, ६, ८, ३, ४, ५, ८, ९, ७, तैआ  
 २, ३, १, १०, १, १६, तां ७, ५,  
 २, म २, ६, १८, जैउ १, १६,  
 २, ८, -मस्य म २, ५, ११, -म  
 तै २, ७, १७, १, ३, ७, १३, ४,  
 तैआ ४, २०, ३, २३, १, -म  
 दा १४, ७, १, ४, ३, ४, ४, -म  
 तै २, ४, ४, ३, ५, २, ३, -म  
 १०, १, १३, -मामि तै १, ५, ८,  
 ३, -माम् तै १, ७, ७, २, -म  
 ऐआ १, ५, २, -मे तै ३, १२,  
 ९, ६, -मेपु तै २, ८, ८, ७, -मे  
 तै ३, ८, ५, १  
 उग्र गाय- धम्डव, -धे तां १४,  
 ८, ४, ८, १५, २, ६, ९  
 उग्र देव- य तैआ ५, ४, १२, ता  
 १४, ३, १७, २३, १६, ११, जै  
 १४  
 उग्र पुत्र- प्र दा १४, ६, ८, २  
 उग्रम् प(इय- )इया- इया तैआ  
 २, ४, १ -इय तैआ २, ४, १  
 उग्र वव- व ए ८, २, ३  
 उग्र सेन- म् दा १३, ५, ४, ३  
 उच्च( √वच् )- धाय तै ३, ७,  
 १०, २  
 उच्चर( √वच् ), उच्चरति दा ७,  
 १, ११ १० १, १, ११ उच्चरति

दा ६, ३, १, ३, ७, १४, ६, ११, ३,  
 ७, १, ५, उच्चरत तां ८, ५, ४,  
 ५ १, ३, उच्चरत् तैआ ४, ४, २,  
 ५, उच्चरत् दा १४, ५, १, २, ३  
 उच्चरयन्ति गो १, १, २, ४  
 √उच्चाण्य ( √चाण्य ), उच्चाण्यत्  
 दां ७, २, १  
 उच्चार- र प १, ३  
 उच्च शम् ( ) गो १, ३, ७, ९  
 उच्चा तैआ १, ११, २, तां १२, ३,  
 १, जैउ १, १२, ३, ५, ता २, ६,  
 १, ८, ५, ३, ५, ७, गो १, २, ९  
 उच्चा( षड्भा- )वच्, चा- चम् दां ७,  
 १, दा १३, ५, १, ७, १४, ५, १,  
 १९, ७, १, १, ४, -चाडव प २, ७,  
 -चा दां २५, ११, वा १, ४, १,  
 २३, ५, ४, -चा ह्य दा २, ३, ४,  
 ३२, -चाम्डव प २, ३, -चे  
 दा २, ३, ४, ३२, वा १, ४, १,  
 २३  
 उच्चम् ( ) ऐ २, ७, ३, ९, दा १, ४,  
 १, ३, ६, ३, २, ७, ४, ६, ७, १८, ६,  
 ५, ३, ४, ७, १, २, १८, ९, ४, ३,  
 १५, ५, १, १०, ११, २, ७, १५, ४,  
 २, ६, वा १, २, ३, १३, गो २,  
 ३, ३, ५, ४  
 उच्च धवस्- वम् जै १५, ३,  
 जैउ ३, ६, १, ३, -वा जैउ ३,  
 ६, १, १, २  
 उच्चोप- य ऐ ३, ४, ४, ९  
 उच्चोर्लि- लि ऐ ३, ७  
 उच्चैस्त्ताम् ए ३, ७, २, ४, गो २,  
 ३, ३, -म्डव ऐ ३, २, ४, वा  
 १, ३, १, ६, गो २, ३, २, २  
 उच्च्यु( √च्यु ), उच्च्यावयताव ऐ  
 २, ६  
 √उच्च्, उच्चन्तु तै २, ८, ९, ९,  
 उच्चन्तु ऐ ५, १८

† उद्गणो विकार स्थायुः सा । ‡ उच्चि' मुषा । § उष्णा, √उज्जे √जन् वी 'ओजस्वत्' इति MW प्रथम्य ।  
 ¶ 'उष्मा' मुषा स्वरधिन्य । ॥ तै १, ८, २२, ८, 'उच्चरयेत्' इति पाठ । अ ७, २९, १ 'आचरण्यात् इति  
 पाठ ( गद ) । शांभो २, ४, ३, द ।

उच्छिद् (द्/छिद्), उच्छिद्यत् ऐआ  
 १, २, ४  
 उच्छिद्ये ऐआ १, २, ४  
 उच्छेत्तवै वा १, २, ५, १०  
 उच्छिप् (द्/शिप्) उच्छिपति तै १,  
 १, ६, ८, २, २, ६, ४, उच्छिपन्ति  
 तै १, २, ६, ४, उच्छिपेत् तै १, १,  
 ६, ८, २, २, ६, ४, ७, उच्छिप्यात्  
 तै ३, २, २, ४, उच्छिप्ये तै ३,  
 ७, ६, २, ४  
 उच्छिप्यते ऐ ५, ३, वा १३,  
 १, १, १, तै† १, १, ९, ३,  
 ३, ८, २, ३, ता १०, ५, १०,  
 उच्छिप्येते तै १, ४, १०, ०,  
 उदशिष्यन्त ता ८, १, ४, १३, ४  
 १७, उच्छिप्ये तै २, ४, १, २, ३, ७, ६,  
 १७, २, ४, १, तैआ २, ५, ०  
 उच्छिष्ट- म् ऐ ७, १७, शाआ ११,  
 ८, वा ४, ४, ३, १२, का १, ६,  
 १, ३०, तैआ ५, ८, १३, १०, २३, १,  
 गो १, २, १५, -हेन गो १, २, १५  
 उच्छेपण- णम् तै १, १, ९, १, २, ३,  
 -णस्य तै १, ८, ६, २, -णवत् तै  
 १, १, ९, ३, ४, -णेन तै १, ७, ८, ५  
 उच्छेपण भाग- वा तै १, ७, ८, ५,  
 उच्छेपण भाग- ज १ गो १,  
 २ १५  
 उच्छी (द्/शी), उच्छीयाते वा ४, ५,  
 ७, ५  
 उच्छोषु(का→)का (द्/शुप्) - का  
 वा १२, १, १, २, गो १, ४, २  
 उच्छ्रय् (द्/श्रय्), उद् श्रयाय वा  
 ६, ७, ३, ८, म १, ७, १०  
 उच्छ्रि (द्/शि), उच्छ्रियति वा २, १,  
 ४, १६, ३, २, १, ३, ५, ६, १, १५, ७,  
 १, १४, ७, १, २, ११, १३, २, १,  
 २, ८, ३, १२ तै २, ९, ७ १, तां ६, ४,

२, ४ ४, ३, उच्छ्रयन्ति वा  
 १०, १, १२, १, १, वा ३, ७,  
 २, ४, ८, ४, ६, ७, ८, उच्छ्रियिष्यु  
 वा ३, ७, ३, २, उच्छ्रयतु ता ६,  
 ४, २, ४ ४, ३, उच्छ्रयतात् वा  
 १३, ५, २, ६, तै ३, ९, ७, १,  
 उच्छ्रयस्व ऐ २, २, वा १०, २,  
 वा ३, २, १, ३, ५, तै ३, ६, १, १,  
 २, ता १, ५, ५, उदश्रयत ऐ ३,  
 ४, २, उदश्रयन् ऐ २, ३, वा २,  
 १, ४, १६, ७, १, २, ६, उदश्रयन्  
 वा ७, १, ०, ६, ११, उच्छ्रयेत् वा  
 ३, ७, ३, ४, ५, १३, ८, ३, १२,  
 गो १, ३, २, १  
 उच्छ्रीयते वा ३, ७, २, ८  
 उच्छ्रापय वा १३, २, ९, २, ५,  
 २, ६ उदसिष्रियत् वा ३, ७, १,  
 १७, १८  
 उच्छ्राय- वम् जैउ १, १, ५, ७,  
 -यौ वा ३, ५, ३, २, ४  
 उच्छ्रायी- यीभ्याम् वा ३, ५, ३, ९  
 उच्छ्रित- त वा ३, ७, ३, १, -तम्  
 उश्च वा १, ४, ४, ८, -ता वा  
 ३, ७, २, २, ३, १  
 उच्छ्रित व(त्→)ती- ती वा  
 १०, २,  
 उच्छ्रिय वा ३, ७, २, ४  
 उच्छ्रीयमाण- णाय ऐ २, २, वा  
 १०, २, ३, वा ३, ७, १, १२  
 उच्छ्रु- ह्रु जै १६०  
 उच्छ्रिप् (द्/श्रिप्), उद्श्रव श्लेष  
 यति जैउ २, ३, ३, ८  
 उच्छ्रु- ह्रु वा ५, ४, १, ९  
 उच्छ्रुन्व् (द्/श्रुन्व्), उच्छ्रुन्वस्व  
 तैआ ६, ७, ११  
 उच्छ्रुन्वमा (न→)मा तैआ ६,  
 ७, ११

उच्छ्रुस् (द्/श्रुस्), उच्छ्रुस्येत् जै  
 १६४.  
 उच्छ्रासित- म् जै १६४  
 उच्छ्रि (द्/श्रि), उच्छ्रियति वा १४,  
 ६, २, १२  
 उज्जि (द्/जि), उज्जयति वा २३,  
 ५, वा २, ४, ३, ६, ५, १, १, ८, ९,  
 ३, १०, २, १, १५, का १, २, २,  
 ६, उज्जयति वा ५, १, १, ८, ९,  
 १५, २, २-८, ९, १०, ११-१३,  
 ३, १, २, ३, ५, ७, ११, १३, ४, १,  
 १३, १४, ५, १, ६, १४, १६, २, १,  
 २५, ३, १, २, ४, ५, ६, ७, १३-  
 १७, २, १, ४, १७, १८, तै १, ३,  
 ६, १, ३, ७, ९, ३, ता १३, ३, २, ४,  
 जै १९२, उद् जयति ऐ २,  
 २५, जै १५, १७, उज्जयन्ति तै  
 १, ३, ६, ६, उज्जयन्ति तै १, ३,  
 ६, ७, ९, उज्जयाम वा ५, १, ३,  
 ११, उज्जिगाय तै २, ४, २, ७,  
 उद् निगाय तै ३, १, १, १२,  
 उज्जियतु वा २८, १, का १, ३,  
 २, ५, उज्जेयति ऐ २, २५, ४, ७,  
 वा २, ४, ३, ४, ५, १, १, ३, वा  
 १, ३, ०, ४, ता ७, २, ३, जै १५,  
 उज्जेयामि ऐ २, २५, उज्जयात्  
 ता ७, २, ३, जै १५, उज्जेयम्  
 वा ५, २, २, १७, उज्जयतु वा  
 ५ १, ४, ३, ६, उद् जयन्तु  
 तैआ ४, २६, १, उज्जय वा ५,  
 १, ४, १०, उज्जयामि वा ५, १,  
 १, ४, १५, ४, १५, ५, १६, २, ७,  
 उज्जयाव ऐ २, २५, उज्जयाम  
 वा ५, १, ३, ११, उदजयत् ऐ २,  
 २५, वा ५, १, १, ४, ६, २, ३, ४, १३,  
 ५, १६, उदजयत् वा ५, १, १, ४,  
 ६, १५, ४, २, ३ १७, तै १, ३, ३,

† उच्छिप्यते इति मुपा स्वरधिन्य । † उच्छ्रिये वा इति भा । † आः इति मुपा । § अच् इत्यत्र िद् ।  
 S'-च्छ्रि इति L मुपा धिन्य ॥ तु = ऋ १०, १८, १११ 'उच्छ्रमयस्व' इति भा समवत एव विहृति गत  
 प्रमादवाट । √श्रित्तिनेरन्तर्भावित्यर्थे हेतुद्रूप इति च तस्थानर्गलोपपत्ति । सा (ऋ १०, १४, २, ६) √श्रयते  
 र्भावादिक्तस्य रूपमिति याधीय आह । ॥ उच्छ्रमयमाना इति मुपा प्रमादवाट तु = ऋ १०, १८, १०२ । ऋमुपा स्वरधिन्य ।

२,६,७, तां ७,२,२,६,११,१३,  
३, २४, १४, ३, १३, जे १५,  
१७,१३९, १९२, जैठ १, ६,  
२, ७, उदजयेताम् जे १९२,  
उदजयताम् ऐ २,२५, ४,८,९,  
धां १८,१, घ २,४,३,५, तै १,६,  
१,१०, उदजयताम् घ २,४, ३,  
५, का १,३, २,५, उदजयन् दा  
१, ५, २, २०, उदजयन् दा ५,  
१,२,२,२,२,१७, उद् जयेयम्  
जे १५,१७,१९२, उदजयेयि दा  
५, १,४, १२, ५,२५, २,१,१३,  
१६, २, १, उदजयेयम् दा, ५, १,  
५,७७  
उज्जापयति ता १८, ७, १२,  
उज्जापयति तां ५,५, १४, १६,  
१८,७,९,१२, गो २,५,८  
उजिगीवृत्त- पांसम् जे १३९,  
-वासी दा २, ४, ३, ५, का १,  
३,२,६  
उजिगिति- तय तै १, ३, २, ६,  
-तिम् दा १, ८, ३, १-४, जे  
१५,१७, -तीं दा ५, २,२,१६,  
ते १,३,२,६, -थ्ये दा ५, १,३,  
३, तै १,३,५,३, ६,१, १०, तां  
१४,३,१४,१५,९,७,१८,६,१०,१,  
जे १९२,गो २,१,१७,५,८  
उजित्य जे १७,  
उज्जेष- येभ्य दा ५,१,३,३,  
उज्जेष व(त्→)ती-रयो दा ५,१,  
३,३,  
उज्जय(द्ज्या)- म् दा १४ ६,  
८,२  
उज्ज्वल(द्ज्वल्), उज्ज्वलति दा  
२, २, १, ८ का १, ३, १,६,  
उज्ज्वलति दा १४ ६, १,१०,  
उज्ज्वलता दा १,४,१,१३, उदज्य  
लत् दा ९, २,३,३७, उदज्ज्वलीत्  
दा १,४ १ १९

उज्ज्वलपति दां १६,७, का १,  
२,२,१०  
उज्ज्वल्य दा १४,३,१,३, ५,  
उज्ज(ळ)ह्य-वानाम् ता २,८,५  
उज्ज्वर-उदुज्वर द  
उज गो १ २,४,३  
इवत(व्ये)- तानि तै २,६,४,४  
इवतु ऐ १,१६,२१, २,६,१०, २०,  
४०,४२, ३, ३८, ४६, ऐमा ५,  
१,१, दां १०,४,१३,८, १८,१,  
२५,९, दांआ १,२,७,४,१२,४,  
दा १,७,२,८,३,१८, २,७,८,१,३,  
१,१, ४, २, १४,३५, ३,१६, दा  
२, २, २,९, ३,४, ७, ४, ३, २,  
१, ४, २, का १, ३, ०,२, ४,१,  
४, १, ६, २२,३,१२, ६,१,१६,  
२२, २, १, १, ८, २, ८, १०,  
तै १, ४, २, ३, ८, ६,४,२,१,  
६, ५, ३, १, ९, ४, २, ६, ३,  
१३,४, १०,५,७, ६,१,५, १,३,  
४,२, तैआ १,७,५,२,३, १,६  
२,१,२,१,१,५,१, तां २, २,३,  
६, १, ११, ५ २, ४, जे ६०,  
१४६,१८०,१९० २०४, जैठ १,  
१६,१,४-७, म १,१, १४, १५,  
२,३,४,५,२,१,११, गो १,३,८,  
उतडव्य तै ३,९,९,२,  
उतो(तडउ) दा १,१, २ ८, २,०,  
३,७  
उ(द्→)वृ/कम्, उरकम्पयति दा  
१४,२,२,१७  
उरकर उत्कृ द  
उ(द्→)त् कान- शम् दा २, ५  
उत्कृ चिक्ल्ला- छांयाम् तै ३,४,  
१०,१६  
उ(द्→)वृ/कम्, उद् कन्तति जे  
१६४, उत्कृत्ये ऐ ६ २३, उत्कृ  
रयेन् ऐ ६ २३  
उत्कृतम्(णमुल) दा १३ ७,१,९

उत्तराय दा ६,२,१,७  
उ(द्→)वृ/कम्, उरकम्पित तां १६,  
१३,८  
उ(द्→)वृ/कम्, उरिहरति दा ३, ५,  
४, ३, १०, ११-१३, ६, १,६,  
७,१,३, उरिहरति ऐ ६,३, दा  
२,१,१,७, का १,१,१,५, तै १,६,  
१०,५, उरिहरति दा ३, ५, ४,  
१०-१३, उद् किरामि दा ३,५,  
४,१३, उरिहरि दा ८,७ २,१६  
उरम्-र दा ८,७,२,१६, तै ३,  
२,१०,१,३,२,३, तैआ ५, १,१,  
५ १,१, गो १,३,१०, -रम् ऐ  
६,३, दा ३,५,१,२,६,६, १,६,७,  
१,३, ५ ३,१, -रात् का २, २,  
२,१०, -रे ऐ ६,३, दा ८,७,  
२,१६, २,१,२,३,१, तै ३, ३,२,  
३,११,१, ५ १,१  
उ(द्→)वृ/कम्, उरकामति गांआ  
४,१४,५,३, दा ३,१,२,१२,८,५,  
३,१,१०,४,१,१८, २,३,०,३,१,५,  
२,६, १३,१२,९,२,५, १४,२,२,  
२,९,३,१,२,८, उरकामति दा १०,  
५, २, १३, १४, ४, १, ७, जे  
१९९, जैठ ३,६,४, ३, ५ १,५,  
उरकामत गांआ ५,४, दा १३,  
६,२,६,८, ९, उरकामति दा ५,  
१,१,५,७, ७, ५,२,८, १४,७,३,  
८, उरकामति दा ११, ६,३,७,  
१२,२,१,३, १४,६,९,५, जे १२०,  
१६८,गो १,३,२,९, उद् कामति  
दा १४, ६, २, १२, ता १२,  
१०, २१, उरकामति दा ८, ५ ३,  
१, उरकामामि जैठ ४,८,१,१०,  
उच्चक्राम ऐ ७, १, दांआ ९,  
३-६, दा ९,४,१,७-१३,११, ५,  
८,४, १४,९,२,८-१२, ५ १४३  
उच्चक्रामु दांआ ४,१०,११,१,  
दा २,२,४,१२ ८,२, ४,१-१५,

† 'उजिगीवृत्त' मुपा चित्य । तु भैव १,११९ कास १४,१० । †=इ ३,८,२, यथोपरि मुद्रापित । मुपा तु 'उचम्' । † सां पादपूरणार्थे इति व्याचष्टे । † लनिमूल 'इति य पाठ ।

का १,२, ४, ९, उच्चक्रमु वा ३  
 १,१,७, उक्तम वा ६,३,३,१३,  
 उक्तमाम ऐआ २,१,४, शाआ  
 ११,१, उच्चक्रामत् ऐ १, २, ७,  
 १८,२४,२,८, ३,९,४५, ७,१९,  
 ऐआ २, १, ४, वा ६, २,२,७,  
 १२,७,१, २, ५, ६, १०, ४, १,  
 ४२,१०,४, १,०,१, २,२,७, ११,  
 ४, ३,८-१५, १७, उच्चक्रामत् वा  
 ५,१,१,४,६,६, १,२, १२, ३,१,  
 २२,२६, ३,१, ७,१, २,१, ३,२,  
 १४,४,१,१६,३,९, २,१, ९, ४,  
 २,१६, १०,२,३,१, ४,१,२,१,२,  
 २७, ६,५,६, ११, ४,३, १, १६,  
 १३,१, १,३,३, ६, १, १४, १,२,  
 १३,३,१,२,तै १,१,१०,२,३,४,  
 ७,४, ३,२,५,१,८,२,४, ९,१२,  
 १, तां ८,४,५,५,११, जै १३६,  
 १४३, १९४, २०७, २११, जैउ  
 २,२,१, १, ५ १, १, गो १, १,  
 ५,२,२,६,५,६, उच्चक्रामत् ऐ २,  
 ११, वा ८,१, १, ३,२,२,५, ९,  
 १,१,६,४,१,२,४, १२, ८, ३,१,  
 तै ३,८,१०,१, उच्चक्रामत् वा ७,१,  
 २, ११, ८,२, २,६, ३,१४, ९,  
 ४, १, ३, तै ३, ८, १०, २, जै  
 २००, जैउ ३,४,५,२, उच्चक्रामत्  
 वा १०,३, १,२-६, उच्चक्रामत्  
 जै १२९, उच्चक्रामत् ऐ ३,४,५,  
 शाआ ५,३, वा ६, ३, ३, १४,  
 उच्चक्रामत् शुकमीत् वा ६,३,३,१४,  
 उच्चक्रामत् तै ३,७,५,३, उच्चक्राम्नी  
 वा ८,४,१,७,७,३, १६, उच्चक्राम्नी  
 शांआ ९,७, वा १४, ९, २,१३,  
 उच्चक्राम्नीत् वा ७, ४, १, ४०,  
 उच्चक्राम्नीत् वा ८, १, १,३, २,१,  
 १२,३,१,६  
 उच्चक्राम्नीत् वा ६,३,२, ६,७,३,  
 १३, का १,१,४,२३  
 उच्चक्राम्नीत् वा ७, ५, २, ५,  
 उच्चक्राम्नीत् वा ७, ५, १,१६,

१७,१८, ८, ५, ३, १, उच्चक्राम्नी  
 मित्ताम् वा ७,५,१, ११, उच्चक्राम्नी  
 विक्रमिन्त् वा ७,५,२,४  
 उच्चक्राम्नी-म ता १, १०, १२, गो  
 २,२,१४, -माय वा १३, ४, २,  
 १०, ता १,१०,१२  
 उच्चक्राम्नी-गम् वा ४,२,५,५  
 उच्चक्राम्नीत्-पम् वा १४, ८,६,  
 ३,१०,१,९,२,१३  
 उच्चक्राम्नी ऐआ २,५,१, वा १, ३,१,  
 १०, ८,२, १,११, ३,१,५,७, ३,  
 १५,१४,६,२,१४,७, २,११, का  
 २,२,४,७, जैउ १, १६, २,३  
 उच्चक्राम्नी-न्त जैउ १,११,२,  
 ३, -न्त उच्चक्राम्नी जै २११, -न्तम्  
 वा ६, ३, ३, १४, जै १०३,  
 -न्ता वा ७,४,२, ४०, जउ १,  
 ११,२,५, -न्तानि वा ७, ५, २,  
 ४२, -न्तायाम् वा ७, ५,१,१६,  
 -न्ते ऐआ २,१,४, शाआ ९,२,  
 वा ६,१,२,१२, ७, १, २, १,९,  
 ४,२,११,१४,६,२, ७, -न्तेषु वा  
 १०,६,५,६, १३,४,४,६  
 उच्चक्राम्नी-मेध-धम् ऐ २, ८,  
 -धा ऐ २,८, वा ७,५,२,३७  
 उच्चक्राम्नी-न्ति तां १, १०, १२,  
 जैउ १,८,२,५, गो २, २, १४,  
 -न्तिम् वा ११, ६, २,४, -न्त्ये  
 वा १,१०, १२, १२, १०, २१,  
 जै १५६  
 उच्चक्राम्नी-न्तम् शांआ ८,७, वा  
 १४,७,१, ८, -न्तम् तां ५,५,  
 १२, -न्तम् वा १४,७,२,३  
 उच्चक्राम्नी-न्त्ये वा ९, ५,१,  
 १६  
 उच्चक्राम्नीत् व(द्→त्)कम्, उच्चक्राम्नीत् जै  
 १२९, १४५, उच्चक्राम्नीत् ऐ ८,  
 १२,१७  
 उच्चक्राम्नीत् व(द्→त्)कम्-म् जै १४२,  
 उच्चक्राम्नीत् व(द्→त्)कम्, उच्चक्राम्नीत् वा ३,  
 ५,४,३, उच्चक्राम्नीत् वा ३,५,४,३,

उच्चक्राम्नीत् वा ३,५,४,३, ६,७,१,  
 २३, उच्चक्राम्नीत् वा ६, ७, १,२,३  
 उच्चक्राम्नी-न्त्या वा ६,७, १,२,३,  
 उच्चक्राम्नी ऐ २,१  
 उच्चक्राम्नीत् व(द्→त्)कम्, उच्चक्राम्नीत् वा ३,  
 ८,२,१६,३,२, जै ११९, उच्चक्राम्नीत्  
 दत्तात् ऐ २, ६, तै ३,६, ६,२  
 उच्चक्राम्नीत् वा ४,५,२,१, उच्चक्राम्नीत्  
 जै १०८  
 उच्चक्राम्नीत् ऐ २,१२, वा ४,५,२,१  
 उच्चक्राम्नीत्-शा-शाया तां ९,  
 ५,७  
 उच्चक्राम्नीत् व(द्→त्)कम्-म तै ३, ११,  
 ७,३  
 उच्चक्राम्नीत् उच्चक्राम्नीत् म.  
 उच्चक्राम्नीत्, मा, (दन्तम्?) -म ऐ ४,  
 १८,२५, शा २६, १,११, २७,  
 ६, वा १,८,२,१३, २,४,४,२५,  
 ३,९,४,५, ४,२, १,३,३,३, ३,५,  
 ३,५,७, ८,६,२,५,१९, ९, ३,४,  
 १८,४,२,२,५,१, ५,३, १२, १,  
 १,११,७,२,१६, का १,३,४,१४,  
 तै १,६,३,१०, ८,६,२,८,४, २,  
 ४,३,३,३,७,६, ७, १०, ९, १०,  
 तैआ २,१४,१, ता २,९,३, ४,  
 १,७,७,३,९, ११,६,८, १२, १,  
 १०,७,१०, १३,१,१२, १५, १,  
 ११,१२, जैउ ४,३,३, -मम् ऐ  
 १,४,३०, ७,१०,२०, शां ३,८,  
 ८,४, १०, २, ३, २१,३, २२,८,  
 शाआ ७, ३, ८,५, वा १, ५,३,  
 २५,८,२,१७,२,२, ३,१७, ३,३,  
 १,२१,५,४,७,७,२, ५,८,३,३,४,  
 २,३,४,४,२,७, ५,१,२,७,१,१,  
 ५,२, ६,३,३,१४, ७,३,८,७,३,  
 १,४,६, ८,४,१,२६,६,२, १५,७,  
 ४,७,९,१८,९,१,१,२,३,३,२,२,  
 ४,३, २,१,१२, ४,२,३,४,३,  
 १०,२,१,८, ११, ४,५,१, १२,  
 ३,२,१०,८,२,१२,१,३,८,१३,  
 १,१,८,५,३,६,६,२, १४,३,



१,२८, का १, २, ३, १३, ३, ४,  
 १४, ४, १, २९, २, २, ४, ५, तै १,  
 २, ४, १, ३, १, ६, ४, ७, ३, ५, २, ७,  
 ७, ७, ४, २, ४, २, ६, ३, ४, ४, ९, ७,  
 ८, ६, १, १, १७, ५, ७, १६, ४, ८, १,  
 ६, ३, ७, ४, ३, १२, ५, १२, तैआ १,  
 ८, ३, २२, ८, २, ४, १, १४, १, ६,  
 ३, २, ४, २, तां ७, ८, ७, ८, ५, २, ९,  
 १, १७, १३, ५, २, ४, ४, २, १, २,  
 जै ११, १२, ७, आ १, २, ३, ७, ३, १७,  
 ४८७, ५५५, २, ७, ५, सा २, १,  
 ५, ९, ४, ३, म १, ७, १०, मो १,  
 १, ३, ९, ५, १, २५, २, ५, ८, ६,  
 ११, -मवा ऐ १, १६, २१, २२,  
 २८, २९, २, ३, १८, ३७, ४०,  
 ४१, ३, १९, ३१, ३८, ऐआ १,  
 १, ३, ४, २, २, शा ३, २, ७, १०,  
 ८, २, ९, २, ४, ६, १०, ३, ६, १४,  
 २, १९, ४, २४, २, शा ७, ५, १,  
 १०, १३, ५, १, १७, तै १, ३, ४, ५,  
 ४ ३, २, मो २, ६, १६, -मख  
 तां ९, १, १९, ४ २, १, २, ३, ७,  
 -मखाम् ऐ ७, १६, -मा ऐ १,  
 ३०, ३, २, ३, शां २२, २, शाआ  
 २, ३, १५, १६, १८, शा १, ५, २,  
 १३, ६, २, २, १८, ३, १, ४, ३, ४, २,  
 ८, ८, ५, २, १६, ५, ४, १२, ६, १,  
 २२, ७, १, ९, १५, १७, ३, ९, १७,  
 २, १, २, ४, ३, १३, ३, ६, ५, का १,  
 ४, १, १३, तै १, ३, ४, ५, ८, ८, २, ३,  
 तां २, ३, १, ७, ८, ८, २, ३, ९, २,  
 जैव १, १७, २, ८, गो २, ३, २०,  
 -मा ऐआ ५, १, १, २, ३,  
 ५, शां १४, १, शा ८, ३, ३, ८,  
 ७, ४, २१, १०, २, ६, ११, १२, ८,  
 २, ३, ५, ९, १, १०, तै १, १, ९,  
 ८, ३, ६, १, तां २, ३, ४, १०, २,  
 १५, ३, ३, ७, २, गो १, २, १५, १,  
 -माव ऐआ ५, ३, २, शां १७,

६, गो २, ५, ३, -मान् शा १, ६,  
 १, ९, ८, ७, ४, २१, १३, ६, २,  
 ७, -मानि ऐ ४, ६, शां ११,  
 ५, २७, ७, शा ४, ४, ४, ६,  
 ६, ३, १, ११, ७, ३, १, ४, ६, ९, ३,  
 १, १७, ४, ९, १०, ९, ६, १२,  
 तै २, ४, १, १, ५, २, ४, तां  
 ९, १, १९, गो २, ५, २, -माव  
 ऐ १, ७, ८, १३, १६, २८, २९,  
 ३०, २, २, ऐआ ७, १, १, २, १,  
 ३, ४, ५, शां ३, २, २, ४, शा १,  
 ३, ५, ६, ७, १, १८, ८, ७, ४, १८, २१,  
 ११, २, १, ४, ७, ८, १३, १, ७, ४, ८,  
 ८, ३, ४, १, ६, ५, १४, ३, ३, १८,  
 का १, ४, १, १४, तै ३, ८, १०, ५,  
 ८, ११, २, ९, १५, ३, तां ८, ७, २,  
 १२, ५, २, ५, १३, ६, १५, जै ११,  
 ४, २, १, २, गो २, ३, ११, -माव  
 शा ४, ३, ४, २२, -माया ऐआ  
 ५, ३, १, शा ७, १०, शा १, ५, २,  
 १३, तां २, ९, ३, जै ३६,  
 -मायाम् शा ४, २, १, ३३, ८,  
 ६, १, २२, २, १९, ७, २, १७,  
 तां ७, ७, ७, -मायै शां ३, २,  
 २८, ५, शा ८, ५, २, १६, -मे ऐ  
 ५, १, १२, २०, ६, २, ४, ३८, ऐआ  
 ५, ३, ५, शा ३, ४, २२, १, ३, २, ३,  
 ८, २, ६, ६, शा १, ५, ३, २, ३, २,  
 ४, ४, २, ५, ४, ५, ८, ७, ५, १, २, १९,  
 ७, २, १, १०, ८, ७, २, ५, ३, ९,  
 ११, ११, ४, १, ५-७, १२, १४,  
 १५, १३, २, १, ६, ३, २, ३, तै २,  
 ७, ११, २, १२, ४, ३, १, १, २, ३,  
 ९, २, तैआ १०, ३०, १, ता २,  
 १६, ३, जैव ४, ६, १, ८, २, ६,  
 गो १, ३, ७, ९, ४, १७, -मेन  
 ऐ ४, ५, ६, ६, ३, ३, ३, ५, शा १,  
 ५, १५, ३, ४, शा. १, ९, ३, ९, गो  
 २, ६, १३, -मेमि तै ३, ६, ८, १,

-मेषु शां १७, ८, गो २, ५, २,  
 ५, -मै तां ९, १, १९, गो २,  
 ५, १, -मौ शां १, ४, २७, ६,  
 शा ४, ३, १, ८  
 उत्तम-तुम् ( ) तै ३, १, १, ४  
 उत्तम-पुरप- -पाय सा १, २, ५  
 उत्तम-वाग्र- -वाग् शा १७, ८, तां  
 ९, १, १९, गो २, ५, ५  
 उत्तम-वयसु- -म् शा १२, ९, १, ८  
 उत्तम-श्लोक- -क शांआ १२, ३  
 उत्तमा(-मडअ)- -म् शाआ  
 १४, १  
 उत्तमा(-मडअ)- -धम् शा १२, ३,  
 ३, १२, -धै तां १४, २, ६, ४, २,  
 १, २,  
 उत्तम् (द्व/स्त्वम्), उद् तञ्जोमि,  
 तैआ ६, ७, १, उत्तमान शा ९,  
 २, ३, ३, ४, उद् स्त्वमान शा  
 ३, ६, १, १५, उदतञ्जोत् जै  
 ८८, उदस्तम्भुवन् ता ८, ८, १३,  
 उदस्ताम्भीत् तै ३, ७, १०, १  
 उत्तब्ध- -म् शा १४, ४, १, २५  
 उत्तम्भुवत्- -न् तैआ ६, ८, १  
 उत्तम्भन- -म् शा ३, ४, २, ५  
 उत्तर, रौ(-द्+तरप्)- -र ऐ. ४, १५,  
 १८, २२, ५, ३, ऐआ १, ४, २,  
 २, ३, ४, ५, १, २, २, २, शां ८, ३,  
 ११, १, शाआ ४, १३, शा १, ४,  
 ५, ५, ३, ५, १, ६, ७, २, ५, ४, ७, ४,  
 १, ३, १५, ६, ४, १, ९, ७, १, २, १३,  
 ५, १, ३८, २, २२, ८, ६, ३, १४,  
 १०, २, ३, ११, ४, ५, २, ११, ३,  
 ६, ६, ७, ९, १३, १६, ४, १,  
 १६, ५, २, ५, ६, १२, १, ४, ३, २, ४,  
 १६, ७, ३, ७, ८, १, १९, १, २, ८,  
 १३, ८, ३, ९, १४, ३, १, २८, तै १,  
 १, ८, ४, ३, १, ३, ८, ४, ३, २, ४, ७,  
 ८, ३, ७, ६, ९, १०, १०, ४, १, ११,  
 ७, १, १०, ३, ४, तैआ १, २, ४, ३,

† 'उत्तरम्' इति कालि मुपा । ‡ 'उत्तमानि' इति मुपा स्वरविन्द्य । § 'उदस्ताम्भवीव' इति मुपा सोऽय शाब्दभेदात्पायु ।

४, ११, १, ८, १, १, २, १, १, १, ४, १<sup>१</sup>  
 ५, १, ता १०, ४, १, १३, ७, ९, आ  
 २, ३, ६, जैठ ३, १, ३, २, ७, ४, १,  
 गो १, ३, १०, ४, १८, -र ५-र  
 तां १६, १०, ३, -रम ऐ १, ३,<sup>१</sup>  
 २०, ३, १५,<sup>१</sup> ४, १७, ५, ०, ऐआ  
 ३, १, ५,<sup>१</sup> ७, १, २, ३, १, २, या  
 १, ५, ३, ७, ९, ४, १७, ४, २, ५, २,  
 ६, २६, ८, ११, शाआ १, २,  
 ७,<sup>१</sup> २, १,<sup>१</sup> १६, ७, १०-१४, ८,  
 ५, १२, ८,<sup>१</sup> वा १, २, ५, १२, १३,  
 ३, ४, १, ४, ५, १, ८, १, ५, २, ५,  
 २, ६, ३, १, २, ८, ३, १६,<sup>१</sup> ४, ५, ९,  
 ५, ३, ८, २, १, २, २, ४, ६,<sup>१</sup> ७,<sup>१</sup> ७, ४,  
 ७, ४, २, ४, १, ७, ७, ५, ४, २, १,<sup>१</sup> ६,  
 ४, १, ९, ५, ०, ५, ७, १, १, ४, ४,<sup>१</sup> २,  
 १३, ४, २, १, २, ५, १, २, १३, ३, ८,  
 १, २, ६, ८, ३, १, १३, ३, १३, ३, ४,  
 ५, २, १४, ३, १३, २, ३, ७, २, १३,  
 ३, ५, ९, १, २, २९, ३०, ३७,<sup>१</sup> २,  
 ३, ३५, ११, ६, १, २, ७, १२, २, ३,  
 ४,<sup>१</sup> ८, १, १९, ९, ३, ८, १३, ३, १,  
 २, ३, २, १, ५, ३, ७, ४, २, ८, १४, १,  
 ३, १२,<sup>१</sup> ३, १, २, ८, का १, ५, १, ४,  
 ६, १, ९, २, ३, ३, ११,<sup>१</sup> तै १, ८,  
 १०, १, २,<sup>१</sup> २, १, ४, १, ३, ५, ५, ४,  
 ४, ९, ६, ६, ४, ३, २, ९, १२,<sup>१</sup> १०,  
 ३, तैआ ६, ३, २, ७, २, ता ५, ७,  
 ४, ८, ९, १७, १०, ५, १०, ११, ५,  
 १९, ६, २, ६, ५ १, ४, जै  
 १२७, १४७, २१२,<sup>१</sup> आ १, ११९,  
 ४४८, २८०, ३६९, ४६५, ४६९,  
 ५११, ५१२, ५२४, ५६१, २, १६,  
 ४, १७, ६, सै ४, ता १, ५, ६, ६,  
 ८, ७, ५, गो १, २, ११,<sup>१</sup> ३, १  
 -रमू-रमू ऐआ ५, ३, १, ता १६,  
 १०, ३,<sup>१</sup> -रया शा ८, ४, ९, ३,<sup>१</sup>  
 ४, वा १२, ७, ३, ७, १४, ५, २, ३,  
 तै १, ६, ५, १, ८, ३, २, २, १, ४, ३,  
 ५, ५, ३, ७, २, ४, गो २, १, ११<sup>१</sup>

-रयो ऐ ६, ८, शां १३, २,  
 २८, २, ३, ३०, १०,<sup>१</sup> का १, १, २,  
 ७, तै १, १, २, ४, ८, २, ४, २, ता  
 ७, ७, २, जै १०, ५, १०, ७, २, ११,  
 गो २, ४, १, ५, ६, ५, -रस्मात् तै  
 ३, ३, ९, ११, गो २, ४, १६,  
 -रस्मिन् वा ६, ५, २, २, ६, ४,  
 ७, ८, ६, ३, २, ९, २, ३, ३, ७,  
 तै ३, ७, ७, १०, -रस्मि तै ३, ७,  
 १, ६-८, -रस्य तै ७, १६, ऐआ  
 ५, २, ५, ३, १, गा १, ४, २, ४, ९,  
 २, ७, ६,<sup>१</sup> वा ३, ५, ३, १, ४, ४, २,  
 ३, ४,<sup>१</sup> ६, ९, ११, ७, २, २, ४, १०,  
 २, १, ४, का १, ५, २, ७, ९, तै ३,  
 २, १०, २, ता ५, ६, ४, ५ ३, ७,  
 जै ३, ४, ता ३, १, ४, -रस्या  
 ऐआ ५, ३, १, का १, ५, १, २, ७,  
 -रस्याम् वा २, ५, २, ६, १, ७, १, ८,  
 ३, ५, २, ११, १२, १२, ८, ३, ६, ९,  
 २, ११, का १, ५, १, ४, १, ४, १, ५,  
 तै १, ६, ४, ३, ५, १, ३, ५, ८, ३,  
 १३, ३, -रस्यै तै ३, ३, ६, ४,  
 -रा ऐ १, ८, २, २, ६, ५, २, ६, ७,  
 ११,<sup>१</sup> वा २, ३, २, १, ६, ५, २, १०,  
 ३, १, १, ३, ५, १, ३, ४, १, ३, १५,<sup>१</sup>  
 २, २, १६, ७, ५, १, ३, ८, ८, ३, १,  
 १३, २, १३, ३, ४, ६, ३, १६, ९, ५,  
 १, ६१, १०, २, ३, ६, १२, ७, ३,  
 ७, ८, ३, ६, १३, ८, १, १९, का  
 ३, ५, १, ८, तै २, १, ७, १, १, २,  
 ३, ७, २, ४, तैआ ७, ३, ४, ५, २,  
 १०, ४, ६,<sup>१</sup> गो १, ३, ११, १२, २,  
 १, १०,<sup>१</sup> ६, १६, -रा ऐ ४, १९,  
 शा ८, ६, ७, १९, ९, शाआ २,  
 १, वा ६, ५, ३, ५, ६, ३, ७, ७, ४,  
 २, १३, ८, १, २, ४, ३, १, ११,<sup>१</sup> ३,  
 ११, ४, ११, ४, ४, ३, ६, १, २३,  
 तै १, ५, १, ४, ३, २, ३, ८, गो २,  
 ६, १२,<sup>१</sup> १६,<sup>१</sup> -राणि ऐ ७ ११,  
 ऐआ ५, १, ६, शां २, ४, १, शांआ

२, १, वा ३, ८, २, २, ९, ४, ४, ४,  
 ५, ५, ५, २, ४, ९, १, १, २, ४, का,  
 १, २, १, १, ३,<sup>१</sup> तै १, ४, १०, ५,  
 -रात् वा १, ४, १, १, ४, ५, ५, ४,  
 १०, ८, १, २, ४,<sup>१</sup> जै १९, ४, -राम्  
 वा १, ५, ३, ८, गो २, ६, १, ३,<sup>१</sup>  
 -राणि ऐ ७, १६,<sup>१</sup> -राभ्याम्  
 ऐआ ३, १, २, शाआ ७, ११,  
 -राम ऐ ७, ११,<sup>१</sup> २०, शां ३  
 १,<sup>१</sup> १०, ६, ११, ४, वा १, ५, ३,  
 २०, ६, ३, ३, ३, ३, ४, २, ३, २, १, ८,  
 ३, ५, १, १, २, ६, ५, ३, ५, ७, १, १,  
 २, ८, ३०, ४, २, १, २, १०, १३, ८,  
 ६, ३, १, ४, १६, ७, २, १६, ३, ११,  
 ९, २, २, ७, ३, ५, १, ५, १, ६, १, ११,  
 ६, १, १२, १४, १, ३, ८, का १,  
 ३, १, १०, २०, तै २, १, २, १, २, ४,  
 ८, ६, ३, ५, १०, ५, ७, ६, २, २, ९,  
 १२, ३,<sup>१</sup> -राम्-राम् ऐ ७, ११,  
 शा ३, १, वा ९, ३, ३, ६, १४, ३,  
 १, ३, १, तै १, २, १, १, ४, म १, ८,  
 ७, ८, २, २, १, १, ७, ८, १, -राय  
 जैठ ३, ७, ४, १, -रायाम् वा ३,  
 ६, २, १, ५, ४, २, १, १, ५, ६, ९, ११,  
 ५, १, ५, २, ८, -रासाक् गो २, १,  
 ४, -राशु शा ८, ५, -रै ऐ २,  
 ३, ५, ३, १, ७, २, ८,<sup>१</sup> ऐआ ५, १, २,  
 शा ५, १, वा ३, ५, २, १, ८, ४,  
 १, ७, ४, ५, ४, १, ४, ५, ५, २, ७, ६,  
 ४, २, ६, ५, २, १२, ७, ४, १, १३,  
 ८, २, ३, १, ४, ३, २, ६, ९, ४, ४, ५  
 १३, १०, २, ३, ११, १३, ११, ४, १,  
 ५,<sup>१</sup> १३,<sup>१</sup> १२, १, ४, २, ८, १, १, ९,  
 ३, ११,<sup>१</sup> १, ४, १३, ३, २, १, का १,  
 २, १, १०, तै १, १, २, ४, ८, ६, ८,  
 ३, १०, ७, ५, १, २, ५, ३, १, १, १,  
 ९, १, १, ११, २, ४, ता ७, ७, ५,<sup>१</sup>  
 ८, ४, २,<sup>१</sup> जै ३, १,<sup>१</sup> ५, १, ६, ८,  
 आ १, ५, १००, जैआ १, १००,  
 गो १, ३, ७,<sup>१</sup> ५, २, ५, २, १, १, ९,

२,६,५, १०, -रेण ऐ ७, १६,  
 ऐआ ५, १, ३, ३, १, शां २, २,  
 १४, २, १५, ५, १८, ५, २६, ६,  
 २७, ६, शा १, १, १, १८, २०, २,  
 ५, ११, ३, ५, ३, ८, २१, ६, १, २६,  
 ३, १३, ४, ५, ८, ५, ५, १, ५, २१,  
 ४, ३, १, २, ४, ६, ६, १, ५, ७, ५, २,  
 २९, १, १, ५, १, १, ३, १, २, ५, १, १,  
 का १, १, २, २, ३, ३, ९, २, १, १,  
 १३, १, ४, २, ३, ९, १, १, ५, २, ८, ८,  
 ३, ४, तैआ ५, ६, ६, ८, ३, ९, १०,  
 ता ५, ६, २, ७, ७, ४, १, ५, १, ९, ४  
 १, ३, जै १२७, जैउ ३, ३, ४, ९, सा  
 १, ५, १, ५, २, ३, १, १, ६, १, ४, ७, १, २,  
 ८, ४, ३, ३, २, ६, १, -रेणाम् शा  
 २, १, ५, शा ९, ३, ४, १८, तै १,  
 ७, ७, ४, ८, ४, ३, ता २, १, ५, ३,  
 -रेणुं १, २, ८, १, -तै शा  
 १०, १, २, ७, का १, ५, १, २६

उत्तर-कुह- नव ऐ ८, १४, जै

१८, -रुन् ऐ ८, २३

उत्तर त(र→)रा तै ३, २, १०, ३

उत्तर-तुस्( ) ऐ १, ७, ५, १४, ६,  
 ४, ३, ०, ७, ५, ऐआ ५, १, १, ३,  
 ४, शा २, २, ९, १, ६, शाआ  
 २, ५, ९, ८, १२, ८, शा १, १, १,  
 २०, २, ४, ११-१३, ५, ६, ११, ३,  
 ४, ४, २, ३, ३, १४, ५, २, १७, ३,  
 १, १, ३, ४, ३, १९, ५, १, ३०, २, ७,  
 ६, १, २, २, ८, २, १९, ४, ४, २, १६,  
 ६, ६, १, ५, ८, ५, ५, २, १, ९, ६, ३,  
 १, ३, ०, ४, १, ६, २, ३, ८, १, ५, १२,  
 ७, १, १, २, ७, ४, ३, ३, १, २, ३, २, १०,  
 १७, ४, १, ३, ५, ३, ८, ४, ३, ५, २,  
 १, ५, १, ८, ३, ०, ८, १, २, ४, ६, ३, ६,  
 ९, २, २, ९, ४, १, ७, १, ८, ३, ४, १, ३,  
 ४, १, १, १, ४, १, १, ५, १, १, १, २,  
 १, १, ४, ६, १, ८, ९, २, ३, २, १, ६,  
 ३, १, ५, ५, १, ०, १, ३, १, १, ९, २, १,  
 २, ३, ४, १, ०, १, ३, १, १, १, ०, ३, १,

११, १, ३, २, २, १९, ३, १, २, ५,  
 ३, ८, ८, १, १, ३, १९, २, ५, ६, ३, ९,  
 १०, १, २, ४, १, २, १४, १, २, २, ९,  
 १५ ३, १, २, १, ४, २, २, २, ३, ८, ३,  
 १, २, १, ०, २, का १, ३, १, १, ४, ५, १,  
 १, ४, ६, २, ३, ५, २, १, १, १, ४, २, २,  
 ७, ८, ३, ६, १०, तै ४, १, ३, ९,  
 २, १, ४, ५, १०, १, ६, ८, २, २, २,  
 १०, ५, ७, ३, ९, ७, ८, ९, १०, २,  
 ४, ७, १, ५, ५, ३, २, ९, ७, ३, ६, ९,  
 ८, ५, ३, ७, २, २, ०, ३, ९, ५, १, ११,  
 ९, ४, ५, १, २, ५, ५, तैआ १, २०,  
 १, २, ३, ६, २, ४, ३, ४, ५, ३, ६, २,  
 १, ४, १, ५, ४, ७, ५, २, ता ५, १,  
 १, ४, म २, ६, ३, सा ३, ३, ५, जै  
 १, ४, १, ६, ०, १, ८, ७, जैउ १, १, २,  
 ५, २, ३, १, २, २, २, ३, ३, १, २, २,  
 ५, २, २, ४, २, १०, गो १, २, १, ९,  
 २, ४, ३, १, १, १, २, २, ३, २, ३, ६,  
 ६, ९

उत्तरत-आयतन, ना- न तै ३,

५, ५, २, -ना शा ८, ४, ४, ११

उत्तरत-उपचार- न शा ३, ४, ३,

१९, ८, ६, १, १९

उत्तर नाभि- -भि शा १४, ३, १,

१६, -म्या शा १४, ३, १, १६

उत्तर नारायण- णेन शा १३, ६, ०,

२०

उत्तर पदा- दा दै ३, १४

उत्तर पू(वे→)वां- वंस्याम् तैआ

१, १९, १

उत्तर षड्विंश- विं शा ३, ८, ३,

१०, १२

उत्तर मद्र, द्रा- द्रा ऐ ८, १४,

-द्राम् शा १३, ४, २, ८, ११, १४,  
 ४, ३, ५

उत्तर मूल(→)ला- मूड्डव छ १,

२, ४, १६, का २, २, २, ९.

७, ८, १२-१४, १६-१८, २१,

तैआ ७, ३, १, २, ३, ४

उत्तर लोमन्- म तै ३, २, ५, ६,

२, ६, १, शा ७, ३, २, २, ९, ३, ४,

१४, १२, ५, २, ७, -आ ऐ ८, ६,

-झि मा ३, ५, १

उत्तर वयस- से शा १२, २, ३, ४,

ता १९, ४, ४, जै १८४

उत्तर वयस्य- -स्ये जै १२५

उत्तर वःमन्- -मःन तै ३, ११,

२, ४

उत्तर-वादिन्- वी सा २, ७, १३

उत्तर-वेदि- -दि वा ३, ७, १, १२,

३, ३, ५, ७, ३, १, २, ७, २, ८, ८, ६,

३, १, ५, ९, २, १, ५, ६, ७, १२,

८, २, ३, ६, ९, १, १, १, १४, ३, १, १, ५,

तै १, ६, २, ७, ४, ३, तैआ ५, १०,

२, ३, ता १६, १३, ७, जै १३६,

-दिम् सा २, ५, १, १, ८, २, ६, ६,

३, ३, ३, ५, १, २, ३, ५, २, ३, ९,

१०, ४, २, १, १, ५, ७, ३, १, २, ७, २,

२, १, ७, का १, ४, ३, १, ५, ५, १, ४,

२, ३, ६, २, ३, तै १, ६, २, ७, ६, ४,

३, ३, ९, २, १, १, तैआ १, २, २, ८,

०, ५, १, ता १७, १, ३, ३, १०, १, ३,

१६, जै १३६, -दे शा ३, ५, २,

३, ३, १, ९, ४, ६, ९, १, १, -दी शाआ

१, ५, शा ४, २, १, १, ५, ४, ३, १, २,

५, ५, ४, २, १, ७, ३, १, २, ८, ८, ६,

३, १, ५, १४, ३, १, १, ५, का १, ५,

१, ३, ८, ६, २, ८, -घाम् तै ३, ११,

९, १, २, तैआ १, २, ६, ३, ५, १०,  
 २, ३, ४

उत्तरवेदि समत- त तै ३, ११,  
 ९१

उत्तरवेदी नाभि- -भि ऐ  
 १, १, ८

उत्तर-सवन्- -नवान तै ३, ११,  
 २, ४

उत्तर सिच्- -सिचम् का १, ५, १, ३, ४

१-रेणुं इति गुण स्वराधिन्य ।

उत्तरा (-र+आच्) श. ३, २, ३, १५.  
 उत्तराच् (-र+आत्ति) श. ८, १, ४, २;  
 ६, १, १९<sup>१</sup>; तै. २, ५, १, ३; ८, १;  
 ८, ५, ८.  
 उत्तरा (-रऽआ-)दिरय-रघाही- -ली  
 श. ४, २, २, १६.  
 उत्तरा (-रऽअ-)घ(→)रा- -रा: तां.  
 १६, ८, ६; -रा: इव ना ५, ३, ४, २१.  
 उत्तरा (-रऽअ-)व(र→)रि- -रवाम्  
 तैआ. १, १९, १.  
 उत्तरा (-रऽअ-)रणि- -णिम् श. ११,  
 ५, १, १५; १६; १७<sup>१</sup>; -ण्या श.  
 ३, ४, १, २२.  
 उत्तरा (-रऽअ-)ध्रं- -धं: तैआ. ५, १,  
 १; -ध्रंत् शं २३, ५; श. १, ५,  
 ३, २०<sup>१</sup>; -धं श. १, ७, ३, २०<sup>१</sup>;  
 ४, १, १, २७; ३, ५, ७<sup>१</sup>; ४, २, १६;  
 ५, ४, २, १०<sup>१</sup>; ५, १, १, १०, १, १०;  
 प. २, १; जै. ३६; -धंन श. १,  
 ३, १, १३; ७, २, १, १; ३, २, १, १;  
 ९, १, २, २७; का. २, २, ४, १०.  
 उत्तराध्र्यं, ध्र्यं- -ध्र्यं: श. ३, ५,  
 १, २६; ७, २, ७; -ध्र्यंम् गो. २,  
 १, १<sup>१</sup>; -ध्र्यंम् श. ७, १, १, २१;  
 -ध्र्यं श. ५, ९, ४, ५.  
 उत्तराध्र्यंपूर्वाधं- -धं श. १, ६,  
 ३, ३९.  
 उत्तराध्र्यं-पूर्वा( -रऽअ-) ध्र्यं-  
 -ध्र्यं तां. ९, ९, ९.  
 उत्तरा-वव- -वव श. २, १, १, १३;  
 २, ११; ३, १, ३, १६; का. १, १,  
 १, ९; २, ७; -ववत् तै. २, ४, ७, ८.  
 उत्तरा-वती- -ती तै. २, १, ४, १;  
 जै. १६८; -ती: शं. २, २; -तीम्  
 तै. २, १, ४, १; जै. १६८.  
 उत्तरा-सुद्- -सद: श. ५, २, ४, ६;  
 -सद्व्यव: श. ५, २, ४, ५.  
 उत्तराहि(-र+आहि) श. २, १, २, ४;  
 ३, २, ३, १५.

उत्तरा(-रऽआ-)द्वृत्ति- -ति: श. ११,  
 ५, ३, ३; ६.  
 उत्तरि(रिन् →)णी- -ण्याऽ-ण्या गो.  
 २, ४, १०<sup>१</sup>.  
 उत्तरो(-रऽइ-)वा- -वाम् शं. ३, ७;  
 १३, ७<sup>१</sup>.  
 उत्तरो-पुम्(ः) तै. १, ८, ४, ३.  
 उत्तरो(रऽउ)त्तरिन्- -ण: शं. २, २.  
 उत्तरोत्तरिणी- -णी प. २, १०;  
 -णीम् ऐ. ७, २०; ८, ६; ९; १०;  
 -ण्या ऐ. ३, ४, ४, ६.  
 उत्तरो(-रऽउ-)त्तरि-क्रम- -म:  
 ऐआ. २, ३, ३.  
 उत्तरो(-रऽउ-)त्तरि-ता- -तायि शं.  
 ३०, ३.  
 उत्तरो(-रऽओ-)ह- -ह: शं. ३, ७;  
 -हो शं. ३, ७.  
 उत्तान्ना(-द्वृत्तन्)- -न: श. १०,  
 ५, ५, ७; तै. २, २, ५, ३; ३, २, ५, ४;  
 ६<sup>१</sup>; तैआ. ३, १०, २, ४; -नम् शं.  
 २, २; श. ३, ८, २, १२; ७, ४, १,  
 १८; १०, ५, ५, १; ५<sup>१</sup>; ६; ७<sup>१</sup>; १२,  
 ५, २, ७; -नस्य तै. २, ३, ४, ५;  
 -ना श. ३, २, १, २९; -नाम् श.  
 १०, ५, ५, ७; -नाम् इव श. ३,  
 २, १, २९; -नाय तै. २, २, ५, ३,  
 तैआ. ३, १०, ४; तां १, ८, ११;  
 जैउ. ४. ११. २. ७; -नाया श.  
 ६, ३, ४, ४<sup>१</sup>; -ने श. १०, ५, ५, ७;  
 -नेन श. १, ७, १, २०; ४, १, १,  
 २४; २, २३; १४, १, ३, २४.  
 उ(-द्वृ-)वृ/वृद्, उवृद् तैआ. ४,  
 ३, १, १.  
 उ(-द्वृ-)वृ/वृद्, उवृद् तै. २,  
 ३, ३, १.  
 उ(-द्वृ-)वृ/वृ, उत्तर तैआ. ६, ७, २;  
 उवृद्...भतिरम् श. ६, ६, ३, १५;  
 तैआ. २, ५, ३; उत्तरम् श. १३,  
 ८, ४, ३; तैआ. ६, ३, २.

उत्तीर्ण- -र्ण: सा. ३, २, १०.  
 उरथा(-द्वृ/स्था), उत्तिष्ठते तैआ. १०,  
 ६, १; उत्तिष्ठति ऐआ. २, १, २<sup>१</sup>;  
 ३, १<sup>१</sup>; शं. ३, ४; श. ३, ३, ३, १३;  
 १४; ४, ३, १, १; ६, ४, ३, ९; तै. ३,  
 ३, १०, ४; उत्तिष्ठति श. १०, ६,  
 २, ८; ९; १०; तां. १५, १, १, ९; सा.  
 ३, ६, १२; उवृद्...त्तिष्ठति श. ८,  
 २, ४, २०; ११, १, ६, ३२;  
 १४, ८, १४, १; उत्तिष्ठन्ति ऐ;  
 २, २०; ४, १७; शं. ७, ६,  
 श. १, ३, १, १९; उत्तिष्ठन्ति  
 श. ४, ६, ८, २; १४, ४, ४, १;  
 २; ३; तां. ४, ८, १०; १२<sup>१</sup>; १३;  
 १४; १५<sup>१</sup>; ५, ९, १४<sup>१</sup>; १०, ४,  
 ९; १३, २, ६; १५, ४, ३; ९, ९;  
 १०, ९; १३; १५; ११, ३; ५; १२, ४;  
 जै. १२५; १६०; १६२<sup>१</sup>; २०३; व.  
 ५, ९; उत्तस्थो श. १४, ५, १,  
 १५<sup>१</sup>; जै. १९८; उत्तस्थतु: जै.  
 १९८<sup>१</sup>; उत्तस्थु: तां. २५, ६,  
 ५; जै. १५६, २०५; व. १, ४;  
 उत्तिष्ठ ऐ. १, २२; ४, ३१; ५,  
 ६; १८; ऐआ. १, २, १; शं. २०,  
 ३<sup>१</sup>; श. १४, ९, ४, १८; उवृद्...त्तिष्ठ  
 श. ६, ४, ३, ९<sup>१</sup>; ५, ४, १३<sup>१</sup>;  
 तैआ. ४, २, १; ३, २; ५, २, ६; ६, ४,  
 २<sup>१</sup>; उवृद्...त्तिष्ठ तै. ३, ७, ८, २;  
 उत्तिष्ठत श. १३, ८, ४, ३; तैआ.  
 १, २७, २; ६, २, २; १०, ६०, १; जै.  
 १७६; २०९; उत्तिष्ठाम ऐ. ४, १७;  
 तां. ४, १, १; उवृत्तिष्ठव ऐआ. २,  
 १, ४; शं. ६, १; श. १, १, ६, ५;  
 उवृत्तिष्ठव तै. १, १, १, १०; तैआ. १,  
 २३, ४; ५<sup>१</sup>; ६<sup>१</sup>; जैउ. १, १५, ३, ८;  
 ३, ७, १, ३; उवृद्...भतिष्ठव जै.  
 १४, उवृत्तिष्ठव ऐ. ४, १७; तैआ.  
 १, २३, २; ७<sup>१</sup>; तां. ४, १, १; जै.  
 १६२<sup>१</sup>; उवृद्...भतिष्ठव जै. १४,

† 'उत्तराध्र्यम्' इति कालि. मुपा. । ‡ = ऐ. ३, ४४; 'उत्तरोत्तरिणी' इति पाठः स एवास्मात् साधोपायं भाति  
 अत्र. । § 'उत्तरिणी' इत्यत्र टि. द्वि. ।

उत्तिष्ठेत् शां. २०, ३; तां. ९, ३, १; जै. ४, १३; उद्स्थात् ऐ. ५, २७; ७, ३; शा. १२, ४, १, ९; तै. १, ४, ३, १; उस्थात् मं. १, १, १३, उद्स्थुः शा. ४, ६, ८, २; उद्स्थाता ३ (= उद्स्थात्) तां. ४, ८, ११; १५, १२, ३.  
 उस्थापयति शांआ. ५, ३; शा. ६, ४, ३, ९; तै. १, ४, ३, २; उस्था-  
 पयति शा. १०, ५, २, २०; १४, ८, १४, १; जै. ४; उस्थापयन्ति ऐ.  
 ७, २७; २८; शा. १२, ४, १, ९; १३, ५, २, ९; उस्थापयामि गो. २, ४, १२; उस्थापयामः शा. १२, ४, १, ९; उस्थापयाम्बकार जै. १५१;  
 उस्थापयाम्बकुः ऐ. ७, २७; उस्था-  
 पयत् ऐ. ७, २७; उद्स्थापयन् तै. २, २, ८, ७; उस्थापयन् गो. २, ४, ११; १२; उस्थापयेत् ऐ. ५, २; ७; ७, ३; शा. १२, ४, १, १०; तै. १, ४, ३, १.  
 उच्छिद्यते शा. ११, १, ६, ५.  
 उच्छिद्य- -तः तां. ५, ९, १४; -ताम् ऐ. ७, २७; -त्र ऐ. ७, १५; शा. ४, ५, १०; का. २, १, १, ९; तां. १३, २, ५; -स्तम् तैआ. २, २, १, ४, ४, २, ५; जै. १३.  
 उच्छायाः गो. २, ४, ११†.  
 उच्छायात् जै. १३†.  
 उच्छाय- -ता जै. १५०.  
 उच्छान- -नम् शा. ४, ६, ८, २; तां. १५, १०, २; २५, १०, १९; २०, ३, १, गा. ३, ९, १; -नस्य तां. १३, २, ६; १, ८, ३.  
 उच्छानीय- -म् तां. २३, १९, ११.  
 उच्छापित- -तः गो. २, ४, १२.  
 उच्छाप्य शा. २, २, १; २, ३, ४, ५; ४, १; ६, १०; ११, ७, ४; ८.  
 उच्छापयमान- -नाः ऐ. ७, २७.  
 उच्छाप्य शा. ६, ५, ४, १३; १३, ३, ६, ३.

६; ७; ५, २, १६; जै. ८५; १९९.  
 उरिधत्- -तः शा. ३, ८, ३, ३०; तै. ३, ७, ६, १९; -तम् जै. १, १२, ४, ४; -ते शा. १, ८, १, ४; ५; जै. १२७.  
 उर्यत्- -तः शा. १४, ६, ९, ३१.  
 उ(द्→)व्/वत् उर्यतति शा. ३, १, २, १६; उर्यतति शा. ३, ८, २, १४; तां. ५, १, १७; जै. ११५; उर्य-  
 तन्ति ऐ. ५, २८; तै. १, २, ६, ४; जै. १७६; उर्यतत् ऐ. ३, २५; २६; शा. १०, २, १, १; उर्यतताम् तै. १, १, २, ५; जै. १०२; उर्यतन् ऐ. ३, २५.  
 उर्यपिपतिपत् शा. १०, २, १, १.  
 उर्यतत्- -त् तां. ७, ७, १७.  
 उर्यतितुम् शा. १०, २, १, १.  
 उर्यतिष्यत्- -त्र ऐ. ४, ७.  
 उर्याता(-तञ्ज)-ङ्गत- -तः, -त्तु गो. २, २, ५.  
 उ(द्→)व्/वद्, उर्यद्यत् शा. १२, ७, ३, २०.  
 उर्यत्ति- -तिः गो. १, १, २५.  
 उर्यत्स्यमान- -नः तैआ. १, २, ४.  
 उर्यादन- -नेन जै. १०१.  
 उ(द्→)व्/परा/व्, उर्यराबभुवुः शा. २, ४, ३, ३; का. १, ३, २, २.  
 उर्यरिष्यत्(-द्परि/द्हृ) - -स्तः तै. २, ६, ६, ४.  
 उर्यक- -जे शा. २, ६, ११.  
 उर्यवन-उर्यवित्- उर्य द्.  
 उ(द्→)व्/रिषा, उर्यिष्यते शा. ५, २, ४, ७; ११.  
 उ(द्→)व्/रिषा, उर्यादि शा. १२, ८, ३, ११.  
 उर्यादि(-टक →)का- -का शा. १४, ६, ९, ३०.  
 उ(द्→)व्/विष्य, उर्यिष्ये संआ. १, ५, २.  
 उ(द्→)व्/व्, उर्युनाति शा. १,

१, ३, ३; ३, १, २५; का. २, १, ३, १; तै. १, ७, ६, ४; ३, २, ५, १; उर्य-  
 नाति शा. १, १, ३, ५; ६; ३, १, २२-२४; ५, ३, ५, १६; १८; का. २, १, ३, ३; तै. १, ७, ६, १; २, ७, ३, ३; ३, २, ५, १; २; ३, ४, ४; ६; उर्युन्ति तै. १, ७, ६, १; ३, २, ३, १०; उर्युनाति शा. १, १, ३, ६; ३, १, २, ३; २, ५, १, ५, १५; १६; का. २, १, ३, ३; तै. १, ७, ६, ३; उर्युनात् तै. ३, २, ५, २; उर्युनीत तै. ३, ७, १२, ६; उर्य-  
 नीयात् तै. ३, ३, ४, ६.  
 उर्यवन- -नस्य शा. १, ३, १, २२.  
 उर्यवित्- -तारः शा. १, १, ३, ६.  
 उर्यवत्- -तम् ऐ. २, २३; प. ४, १; -ताः तै. ३, ७, ४, १४.  
 उर्यव शा. ३, ४, १, १८; ५, २, १; ६, ३, ६; १२, ४, ४, ६; ७; का. २, १, ३, १; जै. १५१.  
 उ(द्→)व्/वृ, उर्यायेताम् जै. १९२.  
 उ(द्→)व्/म/वत्, उर्यमपत् ऐ. ३, ३, ३.  
 उ(द्→)व्/वृ, उर्यन्ति व. ५, ७.  
 उर्यङ्गत जै. २१२.  
 उर्यङ्गवयत् जै. १९४.  
 उर्य- -तः शा. ६, ७, ४, ४; ७, ५, २, ३, ४; तै. २, ४, ६, २; ६, ४, ४; ३, ७, ६, ११; जै. २०, २२, -स्तम् ऐआ. १, २, १; शा. ६, ७, ४, ४; ७, ५, २, ३; तै. ३, ७, ४, १६; तैआ. ६, ६, १; -स्ताः शां. २०, ४; -स्तो शा. ७, ५, १, ३१; तै. १, ४, ४, ९; गो. १, २, ८.  
 उ(द्→)व्/सत्, उर्य...सद्ये तै. ३, १, ३, २.  
 उर्यस्य(-द्/मन्द्) तां. २१, ९, ३.  
 उ(द्→)व्/सद्(→रीद्), उर्यीइति

† उर्यायाभ्युदाय इति शा. उर्यायोत्पाय इति पा मूपा. द्. † उर्यवत् (उद्/वृ) इति. P.W. पा. † अन्तोदात्तः स्वराभावो वा मुपा. चिन्मयः ।

धा. ६, ५, ४, ३; जेठ. ३, ३, ४, ६;  
 ५; उरसादमित धा. १३, ४, ४, १;  
 उरसासाद् धा. ११, ८, ४, ६;  
 उद्...सीवेत् गो. २, ४, १.  
 उरसादयति धा. ९, २, १, १८; २०;  
 २३; ५, १, २२; १४, ३, १, १; १४;  
 १६; उरसादयति धा. ९, २, १,  
 १५; २०; २१; २२; उदसादयन्  
 धा. ९, ५, १, २२; उरसादयेत् धा.  
 ९, २, १, १५; २०; १४, ३, १, १४;  
 १५; उरसादयेत् धा. ९, ३, १, १५;  
 २१; २२; १४, ३, १, १४.  
 उरसप्त-घातं का. १, ५, १, २८;  
 ६, २, ८; -घम् धा. ६, २, १,  
 ३५; ७, ३, १, ४२; १२, ५,  
 २, ११; -नमसुड्व १४, ३,  
 १, १; तै. १, ३, १, १; -घाः धा.  
 ६, २, १, १५; -घे धा. ७, ३, १,  
 ४२.  
 उरसप्त-यज्ञ- -अः उद्व धा. २, ४, ३,  
 ४८; ६, २, १९; १३, ३, ३, ६.  
 उरसाद् - न्वेभ्यः तै. ३, ४, ६, १.  
 उरसाद-तसुः( ) तै. ३, ६, ११, २.  
 उरसादन- -नम् धा. ९, २, १, २३.  
 उरसादाना(-नडअ-)-ये- -म् धा.  
 १४, ३, २, २१.  
 उरसादयत्- -न् सा. ३, १, ५.  
 उरसादयिष्यत्- -न्तः ऐ. १, २, २.  
 उरसाध धा. ९, २, १, २३.  
 उरसागं-उरसजम् उरसृज् द.  
 उ(द्→)व/सिच्, उरसजति धा. ६,  
 ८, १, ११; उरसज्येत् धा. ६, ८, १,  
 १०; उरसजंताम् धा. ३, ५, ३,  
 १७.  
 उरसज्येत्- -न् धा. १४, ५, १, ४२.  
 उरसह(द्/सच्) उरसहे धा. १, ३, ३,  
 ४. १, १; उरसहेत ऐ. ३, ४, ४,  
 गो. २, ४, १०.  
 उरसाधये धा. १, ३, ३, १३.  
 उरसहम्(कम्) तै. १, १, ६, १.

उ(द्→)व/सिच्(→सिञ्च्), उरसजति  
 धा. २, २.  
 उरसिष्य धा. १, १, १, १८; १२, ४, २,  
 ९; का. २, १, १, १३.  
 उ(द्→)व/सिष्, उरसिषियुः जै.  
 १३१; उदसेधन् तौ. १५, ९, ११.  
 उरसिष्य तां. १९, ५, ४; जै. १३१.  
 उरसेधु- -यः तां. १५, ९, १०; -घम्  
 धा. १३, २, ३, ९; तै. ३, ८, २३,  
 ३; -धेन तां. १५, ९, ११; १९,  
 ५, १; ४; जै. १३१.  
 उरसेध-नियध- -घाभ्वाम् तां. १५,  
 ९, १३; -धो तां. १५, ९, १३;  
 १९, ५, ४.  
 उरसेधपरोक्षवृ(द्→)द्वा सं. १.  
 उ(द्→)व/सृच्, उरसृजते धां. १५,  
 ३; ४; तै. २, ४, १, १०; जै. १३१;  
 उरसृजति ऐ. २, ४; ऐआ. १, ५,  
 १; धां. ५, ७; ८, ५; ११, ६; १८,  
 १०; २२, १; शांआ. २, १; धा.  
 ३, ३, २, १९; ७, २, ८; ७, ५, २,  
 ३२; तै. १, ३, १, ६; ६, ८, ९, ९;  
 १०; ३, ८, ९, ३; उरसृजन्ते जै.  
 १६४; उरसृजन्ति धां. १९, ६;  
 धा. ५, २, ३, ७; ७, ५, २, २९; ३०;  
 १३, २, ४, ३; उरसृजन्ति धा. ७,  
 ५, २, २९; १३, १, ३, १; ५; तै. ३,  
 ८, ६, १; ८, १; ९, ९, ३; तां. ५, १०,  
 १; ३; ७, ६, ८, ४; २३, १५, २; गो.  
 २, ३, १७; उरसृजामः धा. ७, ५, २,  
 ३०; उरसृजिरे जै. ८५; उरसृ-  
 क्ष्यामः ऐ. ७, १६; उरसृज तां.  
 १९, ७, १; सं. २, ८, १४; उरसृजत  
 तौआ. ६, १२, १; उरसृजावहे  
 जै. २०३; उरसृजामहे जै. १६४,  
 उरसृजत ता. १५, १०, ११, जै.  
 २०३; उदसृजत् धा १३, ६, २,  
 १३; तै. १, ५, ५, ६; तां. १९, ७,  
 १, २५, १, ११; उरसृजन्त तां.  
 २३, १५, २; जै. ८५; १३१;

उद्...भसृजन्त तां. १०, १२, २;  
 उरसृजेत् धा. ३, ७, २, ८; ७, ५,  
 २, ३१; उरसृजेत् तै. ३, ९, १, ३;  
 सा. १, ४, १; उरसृजेन् जै. १६४;  
 उरसृजेयुः तां. ५, १०, २; ५;  
 उरसृजेमहि जै. ८५.  
 उरसृज्यते धां. २७, १; शांआ.  
 २, ११; उरसृज्यन्ते धां. १६, ५.  
 उरसृज्यं- -गम् धां. ८, २; जै. १६४;  
 -गैः धा. ७, ५, २, २८.  
 उरसृज्यम् (णमुल्) धा. ५, २, ३, ७.  
 उरसृज्यन्- -न्तः धां. ८, २; तां. २५,  
 १, ११.  
 उरसृजमान- -नम् जै. १६४; -नस्य  
 धा. २, ६, २, १२.  
 उरसृज्य धा. ९, ५, १, १३; १४; १५;  
 मं. २, ८, १४.  
 उरसृज्य, ज्या- -ज्यय् जै. १६४;  
 -ज्याः जै. १६४; -ज्याश्च तां.  
 ५, १०, ४; जै. १६४.  
 उरसृष्ट, ष्टा- -ष्टः धा. ५, २, ३, ५;  
 -ष्टम् तां. ५, १०, ५; ६; जै.  
 १६४; गो. २, ६, १६; -ष्टा सं.  
 १; गो. २, २, १७; -ष्टाः धां. २३,  
 ४; तां. ५, १०, ९; -ष्टाम् धा. ४,  
 २, ३, १०.  
 उरसृष्टि- -ष्टिः जै. ८५; २०३; ५.  
 १, ३; -ष्टिम्य जै. १६४; -ष्ट्ये  
 ५, १, ३.  
 उरसृष्टयमाण- -णः का. १, ६, ३, ८.  
 उ(द्→)व/सृच्, उरसृपति तौआ. १,  
 १४, ३; ४; उरसृपन्ति तौआ. १,  
 १४, २; ३; उरसृप तौआ. १, १४,  
 ४; उरसृपत तौआ. १, १४, २; ३;  
 उरसृपत् ऐआ. २, १, ४; उरसृपंत  
 धां. ३, १; तै. ३, ११, ९, ८.  
 उरसृप्य धा. २, ३, १, २१, ११, ५, ३,  
 ४; ७; का. १, ३, १, १३.  
 उरसंघ-उरसिष् द.  
 उ(द्→)व/सृच्, उरसृजति तै. ३, ७

† 'न्तः' इति मुपा. स्वरहित्यः। धा. तु 'उ'स्ययसः' इति समस्त पद पपाठ, अद. ।

५,३; उत्खानित घा. १२, ३, १,  
 ५; उत्खायुः घा. १२,२,१,५.  
 उत्खान- नात् दे. ३,४.  
 वक्त्युत(द्व/सिक्)- त्तः शां. १,५.  
 वृद् दे. ३,३७; ४,४; ५,३; ५,८; १२,  
 ७,७; ऐआ. ५, २, ३; शां. १७;  
 ३; २४, ७; २९, ६; शांआ. १, २; ८, ५;  
 घा. ६, ६, ३, १५; १३, ५, १, ११;  
 ८, ४, ७; १४, ४, १, २५; तै. २, ५,  
 १, १; ७, १६, ४; ८, १, ६; ३, १, ३, ३;  
 ७, ११, २; तैआ. २, ४, १; ४, ११;  
 ८; १७, १; १९, १; २०, ३; ५, ९,  
 ११; ६, ३, २; ४, २; ९, २; तां. ९,  
 ९, १२; जै. ७०; जैउ. १, १२,  
 ३, ५; १८, २, ७; ८; २, ३, ३, ३; ८;  
 घ. ५, १२; सं. २, ५, ३, ५; सा. २,  
 १, ५; ९, ४; १, ३.  
 वृद्ध- कम् ऐ. २, १९; ८, २४; शांआ.  
 ४, ७; घा. १, ८, १, ६; ३, ३, ४, ३१;  
 ४, १, ५; ११, ४, १, १५; १३, ८,  
 ४, ५; १४, ५, १२; ९, १, ७; तै.  
 १, ५, १७, ७; तैआ. १, ४, ३; ९, ५;  
 ३२, ३; ६, १२, १; जै. १३५; १६०;  
 सं. २, ८, १४; सा. १, ३, २; ३, ६;  
 २, ३, २; ३, ६, १; गो. १, १, ३९;  
 २, ७; ३, ११; १२; -कस्य तैआ.  
 १, २६, ७; -कानि तैआ. ६, ११,  
 २; जै. ६; सा. ३, ५, १; -के ऐआ.  
 ३, २, ४; शांआ. ८, ७; घा. १२,  
 १, ३, २३; १३, ३, ८, ५; १४, ५,  
 ४, १२; ९, ४, ६; जै. १८१;  
 १९८; सा. १, ४, २१; ६, १, ७, १;  
 ६, ७; ३, २, ८; गो. १, ४, १३; २,  
 ३, ५; -केन घा. २, २, १, १९; ९,  
 ५, २, १४; १३, ८, ४, २; का. १,  
 २, २, १५; तैआ. ६, ४, १; सं. १,  
 ६, २; सा. २, ७, ५.

उदक-तपंग- -णम् सा. १, २, ५.  
 उदक-धारा- -राम् ऐ. ७, १२.  
 उदक-पात्र- -त्रम् शांआ. ४, ७.  
 उदक-पेय- -म्सद्घ शां. १२, ६.  
 उदक-याजिन्- -जी शां. १२, ४.  
 उदक-वत्- -ता घा. १, ७, १, २०.  
 उदक-वस्त्रम्- -ना तैआ. १, १२, ५.  
 उदकाञ्जलि- -लीन् सा. २, १, ११;  
 ३, १, ४.  
 उदके-चर- -रा; घा. १३, ४, ३, १२.  
 उदको(-कउउ)-वस्त्रोन्- -नम् सा.  
 १, २, ५.  
 उदकोपस्त्रांशा(-नउअ)-र्धे- -म् सा.  
 ३, ९, १.  
 उदकोपस्त्रांशोन्- -र्शी तैआ. १,  
 ३२, १.  
 उद, उदन्- -उदक.  
 उद-कमण्डलु- -म् घा. १२, ४, १,  
 ५;  
 उद-कुम्भ- -म्भः घा. ३, ३, २, ५;  
 -म्भम् ऐआ. ५, १, १; शांआ. ४,  
 १५; घा. ३, १, २, २; -म्भे घा. ३,  
 ३, २, ५.  
 उद-चमस- -सम् घा. ७, २, १,  
 १७; -सा; घा. ७, २, ४, २;  
 -सान् घा. ७, २, ४, १; ३; ४; ७; ८;  
 ९; १२; २५; २९.  
 उद-धि- -धिः गो. २, २, ५.  
 उदधन्तु- -न्ते तै. १, २, ६, २.  
 उदध्या- -ध्याः सं. १, २, ५.  
 उदध्यु- -न्युः जै. १५१; -न्युनाम्  
 जै. १५१.  
 उदध्यु- -न्व. जै. २२४; -न्वल्  
 तै. ३, २, ३, १२.  
 उद-पात्र- -म् ऐ. ५, २७; ७, ३;  
 घा. २, ४, २, १६; २३; ६, १, ४, १; ३,  
 ३, ४, ३, ८, ५, १०; १४, ९, ४.

१८; का. १, ६, १, २३; २७; -त्रे  
 घा. ३, १, २, ८.  
 उद-मुत्- -तः गो. २, ४, १६.  
 उद-मय- -यः ऐ. ८, २२; -यम्  
 ऐ. ८, २२.  
 उद-मेघ- -घे तैआ. १, १०, २.  
 उद-वाह- -दासः तै. २, ५, ५, ३;  
 उद-शराव- -चम् सा. ३, ४, ४.  
 उद-स्तोक- -म् घा. १, ७, १, १८;  
 २, ३, १, १६; का. १, ३, १, ९.  
 उद-स्थाली- -म् घा. १२, ४, १,  
 ५; ८.  
 उद-हरण- -णम् घा. ९, १, २, ६;  
 -णे घा. ९, १, २, ९.  
 उदाभिषिक्त- -क्ताः ऐआ. ५,  
 १, १.  
 उद/अञ्ज, उदजसे घा. १४, ६, ७, ४;  
 उदजसाम् घा. १४, ६, १, २;  
 उदज घा. १४, ६, १, ३; उदाजन्  
 तै. २, ८, ५, २; उद...भाजत् ऐ.  
 ६, ७; गो. २, ५, १३; उदाजन् ऐ.  
 ६, २४.  
 उद/अच, अच्यु, उदचित जै. १८६.  
 उदच्यते घा. १४, ८, १, १.  
 उदच्य घा. ५, १, ४, ५.  
 उदच्य- -क्, ग् ऐआ. ५, २, ४; घा.  
 १, ७, १, १२; ९, ३, १; ३, ९, ४, २१;  
 ४, ४, २, ८; ५, २, १, ९; ४, २, ५; ६,  
 ४, २, १०; तां. १४, १०, ३; जैउ.  
 ४, ११, ५, १२; गो. २, ६, १३;  
 -ह् ऐ. १, ८; ८, ९४; १०;  
 शां. १८, १४; १९, ३; घा. १,  
 ५, १, २५; ७, १, १३; १३; २, ६;  
 २, ५; ७; १७; ३, ५, १, ३; ६; ७, १,  
 १०; ३, १, १५; ५, १, ५, १३; २, १,  
 ९; ४, १९; ६, ६, २, २; ३; ४; ७;  
 ९, ११; ७, १, १, २, १; ३०; ४, १.

† तां. ८, ८, ५३; ऊ इति विभनम् । \* उदाभिषिक्ताः इति K.T. मुपा. तै. २, ७, ८, २; ह्ययत्र च । एष एव च सार्धोपात्त पाठ इत्यस्मन्मतम् । काव. द्वु सधोपरि मुद्रितं तथैव । किञ्चोपरि मुद्रितं पाठं सा. 'उदयेउभिषिक्ताः ह्ययेदं श्याचयसौ । तत्रापि 'उदकेनाभिषिक्ताः ह्ययेनास्त्वान्नाति । § सा. पञ्चतरे 'प्राङ्मुदह्' इत्येतदेकमेव पदं मन्वा तयोरेवराठवाङ्मैत्रीनीशैतानी दिग्माह ।

शुद्धी- चीं शा ७, १०, शा  
 १, ७, १, १३, ८, ३,१८, ३,१,  
 १,२, ७,२, ३, १५, ४, २२, ६,  
 १, २३, ४, ५, २, ५, ७, ४,  
 ५, ८, ११, ५, ३, २, ५, ६, ४, ४,  
 २२,६,२,३, ८,३,१, १२,१४,५,  
 ३,५,६, १,८, ९,३,४,१३, १०,  
 ६,५,३, ११,८, ३,६, १३, ४,२,  
 १५, ५, ४, २४, ६, २, १८,७,१,  
 १३,८,१,६, १४,१,२,२,६, ११,  
 ५, का २,२,३,१६, तै ३,३,३,

२,११,५,२,१२,९,१, तैआ १,  
 २३,६, जै ११७, व ३,१, गो  
 १,५,१५, -चीं शा ९,१,१,३८,  
 तैआ ४,६,१, जै १८७, गो २,  
 ३,१७, -चीम् ऐ १,७,१४, शां  
 २,२,७, ६, २२,१, शा ३,२,३,  
 १५,५,१,२७,२८, ४,५,७,४,९,  
 ४,१,६,५, १,६, ७,१,१, ५,२,२,  
 १०,३, १,२३, ११, १,६, २४,२,  
 ७,८, १३,८, २,६, तै १,७,७,२,  
 २,१,८,१, ३,२,१, ३,९,८,७,४,  
 ८, तां ६,४, १४, व ७,६, गो  
 १,१,४, १०, १९,२, १८, ५,१८,  
 -च्य गो १,१,७,२,१०, -च्या  
 गो १, १, १०, -च्याम् ऐ १,  
 १४,८,१०, १४,१९, शां ७,६,  
 शा ७,२,३,२३, १०,२,६,३,११,  
 ६,१, ११, १४,६, ९, २४, तैआ  
 ८, ११, १, तां १६, १३, १२,  
 व २,४, जैउ १,१०, १, ६, म  
 २,१,४, -च्यै शा ७, ३, २,११,  
 तैआ २,२०,१, -च्यौ शा २, ६,  
 २,५, का १,६,२,३

उदक्-कूल- लेषु ता १,३,२  
 उदक् प्रवणणा- नम् शा ३,१,  
 १,२, -णा शा १,२,५, १७, का  
 २,२,३,१६

उदक् शिरस्-सम् सा २,५,३  
 उदक्-सस्थ- म् शां ५,७, गो,  
 २,१,२५

उदवा( गडज)म,मा- म ऐआ  
 ५,१,३, -माम् का २,१,४,१५

उदगयन्- ने शा १४, ९, ३,१,  
 तैआ १०,६४,१

उदग्घो( गडहो)मीय- म् शां  
 २,१

उदग्दन्- म् शा ३,३,२,१

उदग्द्विश्य- श्यस्य तैआ १,  
 १८,१

उदग्द्वार- रे ऐआ ५,१,१  
 उदग्द्व- ऋ शा १४,६,१०,२  
 उदग्द्व मुल- -ख ऐआ ५,१,२,  
 गो १,१,१५

उदग्घन- नम् ऐ ७,३,२, -नेन  
 शा ४,३,५,२१

उदग्घर्मा शा ३, ३, २, १४,  
 १५,१६

उदीचीन- नम् तै २,१,३,५,३,  
 २,९,८, -नाम् ऐ २,६, तै ३,  
 ६,१

उदीचीन प्रीय- म् जै १३९

उदीचीन दशा- म् शा १,७,१,  
 १३,४,३,५,२१

उदीचीन प्रवण- ण शा ६,  
 १०, -णे शा १३,८,१,६,८

उदीचीन वशा- शम् शा ३,  
 ६,१,२३, -शा श ४,६,८,१९,  
 -शाम् शा ३,१,१,७

उदीचीना(नडज)म,मा- माणि  
 शा ३,५, ४,२०, ६,१,१४,७, १,  
 ७, १२,५,१,१२, -माम् शा १,२,  
 १,१६, -मे तै ३, ३,६,१०

उदीच्यु- च्या जै १०५, -च्याम्  
 शा ११,४,१,१, गो १, ३, ६,  
 -च्यानाम् शा ११,४,१,१, -च्येषु  
 गो १,२,१०

उद्व( द्व/अन्), उद्वनिति का १,  
 २,२, १०, उद्वनिति शा १४, ६,  
 ५,१, उद्वान् जैउ ४, ११,१,६,  
 उद्वान्वात् जै ३४

उद्वान्वात्- नम् शा ४, १,२,२७,  
 -नत् जै २४

उद्वान्वी- न्य शा ३,८,३,२२४  
 ४,१,२,१६

उद्वान्- नड्वृति शा ११,८, ३,६,  
 -न ऐ,१,७,४,१४, ऐआ २,३,३,  
 शाआ ११,२,६, शा १, २,१,७,  
 ४,१,५, ३,३,३,१,३,२०,८,३,

† उद्व आपूर्वाभ्याम् √अघते ऋमुक्ति रूपमथवा उत्पूर्वाद् √अघते ऋमुक्ति रूपमिति विमर्शणीयम् ।  
 ‡ 'उदीचीनैवप्रवण,' इति आनमुपा । § 'उदानत्व' इति मुपा चिन्त्य । § मुख स्वराचिन्त्य ।



३७, ४, १, ४, १, १, १, २, १, २,  
 ११, १७, २४, २७, ४, २, १०, ६,  
 २, २, ६, ७, ४, ३, ५, ७, १, २, २, १,  
 ८, १, ३, ९, ४, ३, ४, ५, २, ४, ७,  
 ९, ४, २, १, ०, १, ४, ५, १, १,  
 २, ४, ५, ६, ५, ३, ९, ४, १, ५, ९, २,  
 १, २, २, ४, १, ६, ८, १, १, १, २, २, ७,  
 १, ४, १, ३, ३, ०, ४, ७, ३, १, २, १, ४, ३,  
 १, ०, ६, ९, २, ७, तैआ ७, ७, १,  
 ता १, ७, ४, १, ४, २, २, ३, जैउ  
 २, २, ३, ७, ४, ६, ४, १, १, १, ६, ९,  
 गो १, ५, ४, -नम् शा ७, ५, १, ५,  
 ३, ३, ३, ३, ३, ३, ४, १, २, २, १, ७,  
 २, २, १, १, ५, ३, ८, १, ०, ८, ३, ६,  
 तै ३, ४, १, ८, २, तैआ १०, ३, ६,  
 १, -नक्ष शाआ ८, ८, -ना  
 ता ५, १०, ३, ४, १, ३, गो १, ५,  
 ५, -नाक्ष गो २, ६, १, १, -नाक्ष  
 ता ५, १, ०, ३, -नाक्ष शा १, २,  
 १, १, ९, २, १, ८, १, १, ५, ४, १, २, २, ४,  
 ५, ६, ३, ७, ४, २, ८, ८, ३, १, १, ०,  
 ७, ३, १, ९, का २, १, ४, १, ८, १, ९,  
 तैआ १०, ३, ३, १, ३, ४, १, -ने  
 शाआ १, १, ५, ६, शा १, ४, ६, ९,  
 ७, तैआ १०, ३, ३, १, ३, ४, १, ३, ६,  
 १, -नेन शा १, ४, ३, १, ३, १, १,  
 ३, ४, ५, ६, १, २, २, ४, १, ६, १, ४, ६,  
 ५, १, गो १, ५, ४

उदान भृत्- भृत श ८, १, ३,  
 ६, ७  
 उदान रूप- पाश्याम् गो १,  
 ३, १, ३, -वे गो २, १, ७  
 उदर (दृअ) ष्ट- न्त तैआ ५, १, १,  
 ४, -न्तम् प ३, १, ३, श २, ३, १,  
 १, ०, तै २, १, ७, १, -न्तम् उद्व  
 का १, ३, १, ८, -न्ता जै ९, १,  
 १, ४, -न्ताम् जै ९, ४, -न्तेषु जै  
 ७, ४, १, ४

उदनय- न्याया ए ७, १८  
 उदयन्त, उदयन्त, उदयन्त उदय गद

उदय-यन यनीय, उदि अद्र  
 उद्वरः- रम् ए ७, १, ५, १, ६, ऐआ  
 १, ५, १, २, १, ४, ३, २, ५, ५, २, ५,  
 शां १, १, ८, १, ७, ७, शाआ २, १, १,  
 ८, ९, शा १, ६, ३, ३, १, ३, ५,  
 ३, ५, ६, १, १, २, ७, ५, १, ३, ८,  
 २, ७, ८, ६, २, १, ३, १, ४, १, ५,  
 १, ६, ८, ७, २, १, ८, १, ०, ६, ४, १,  
 ५, ३, १, १, ३, ६, ८, ५, २, ४, १, २,  
 २, ४, १, २, ३, १, ६, १, ३, ६, २, २,  
 १, ४, २, १, ७, ३, १, २, २, तै २,  
 ६, ४, ३, ५, ५, तैआ ८, ७, १, ता  
 ४, ५, १, ५, ६, ४, १, १, जै १, ४, ०,  
 गो १, ५, ३, २, १, २, ५, ४, -राक्ष  
 जै ८, १, ४, ०, १, ५, ०, गो १, १, ६,  
 -राक्ष शा १, ६, ३, १, ७, -रे ऐआ  
 १, ५, १, शाआ २, १, १, ३, ३, २, २,  
 १, ९, २, ०, ५, ६, ५, ६, १, ७, ५, २, ७,  
 ८, ७, २, १, ८, १, १, २, ६, ८, ५, २, ५,  
 १, २, ४, १, २, ५, २, ७, १, ३, ६, २, २,  
 २, जैउ ३, ३, ४, ७, म १, ४, ८,  
 गो १, ५, ३, २, १, २, ३, -रेण शा  
 १, ०, १, शा १, ५, २, १, ७, १, ४, ७,  
 १, १, ७, तैआ १०, २, ४, १, २, ५, १,  
 जै १, ४, ०, जैउ ४, १, १, ५, ९  
 उदर त्रस ( ) शा ४, ५, २, ३  
 उदर शाण्डिल्य- वष व २, जै  
 १, ३, ८, १, १, -व्याव व २  
 उदर सपिन्- पिण श ७, १, १,  
 २, तै ३, १, २, ६, ४  
 उदर साधेय- वक्ष शां १, १, ८  
 उद्वरण- गम् तैआ १, १, २, ५, तां  
 २, ०, १, ४, ५  
 उदर्थ- र्यस्य शा ३, ८, ४, ५  
 उदक- कं शां १, १, ५, शा ८, २, २,  
 ३, गो २, ३, १, ६, ४, ४, १, ८  
 उदद (दृ/अर्द), उददंति श ५, ३  
 ४, ५, ६, उददंति श ५, ३, ४, ६,  
 उदय (दृ/क्षप)- पं तै ३, ७, १, ०, १  
 उदय (दृ/अव), उदयते २, ५, ५, २

उद्वसो (-दृअव/सो), उदवस्थति  
 ऐ ७, २, ४, ८, ५, शां १, ८, १, ४,  
 शा २, ५, २, ४, ८, ६, २, १, ९, उद  
 वस्थति श २, ५, २, ४, ८  
 उदव-सानीय, या- न्याया श ४, ५, १,  
 १, ३, ९, ५, १, ५, ३, गो १, ४, ८,  
 -न्यस्य प ४, १, -या शा ४, ५,  
 १, १, ६, ५, ५, ५, ९, १, १, २, १, ३,  
 १, ३, ६, २, १, ७, -याम् गो १,  
 ४, ७, -याया गो १, ५, २, २,  
 -याम् ए ८, ५, शां १, ९, ७, शा  
 ४, ५, ८, १, ५, ५, ३, ५, २, ६, १, ३, ४,  
 ४, ४, ५, ४, २, ७, जै १, ३, ९, गो  
 १, ५, २, २  
 उदव स्याय शा १, ८, १, ४, शा १, २, ४,  
 ३, १, ०, का १, ५, १, ३, ८, ६, २, ८,  
 -यद्वव शा २, ५, २, ४, ८, ६, २, १, ९  
 उदव स्थत्- त ऐ ७, २, ४, -म् ऐ  
 ७, २, ४  
 उदश (दृ/अश), उदशनुवति शा  
 ४, २, १, २, ६, उदाशनुवत जै १, ३, २,  
 उदान्द तैआ ६, ३, १  
 उदस् (दृ/अस्), उदस्वति शा २,  
 ६, २, १, ६, ७, १, १, ५, १, ३, ८, २,  
 ४, ९, का १, ६, २, ८, तां १, ५,  
 ७, ६, उदास्वति तै १, ५, १, ०, ७,  
 ३, १, १, ८, ६  
 उदस्वत्- त् तै ३, २, ९, १, ५, जै  
 १, ९, ९  
 उदस्त- स्त उद्व प २, २  
 उदास- स जैउ ३, ७, २, २, -सम्  
 प २, १, २, जैउ ३, ७, २, २,  
 -सम् उद्व व २, २, -सौ तां १, १,  
 ५, १, ९, जै १, ६, ८  
 उदाक (दृआ/क), उदाकृते शा ३,  
 ३, १, १, ४, उदाककार शा १, ४,  
 ६, १, ३  
 उदा कथाय (दृ/कथा) शा. ३, ३, ३, ३  
 उदाघ्नन् (दृआ/घ्नन्)- ष्ट श  
 १, ३, ४, २, ८, ३, ५

मुपा स्तरिभ्यः । इतत्र भा भाष्य द् । उद्व/ए उगा०, उद्व/क इत्यर्वाय । ग'उदर । शाण्डिल्य इति मुपा पदच्छद ।



उदयन-तस्मः(ः) तां. १३, १२, २;  
 -सा ३: तां. १३, १२, १.  
 उदयनीय,वा- -य: ऐ. १, ७; ११;  
 ४, १७; वा. ३, २, ३, ६; २०; ४, १,  
 १; ४, ५, १, १; १२, १, ४, ३; २, १,  
 ५; ३, ११; ४, १६; गो. १, ४, १४;  
 २२; ५, २; ३, ४; -यम् ऐ. १, ११;  
 शां. ७, ७; ९; वा. ४, ५, १, २; १२,  
 १, २, ३; ३, २२; २, १, ५; ३, १०;  
 गो. १, ४, ९; १०; २१; -यया गो.  
 १, ४, ८; -यस्य ऐ. १, ११; द.  
 २३; शां. ७, ५; वा. ३, २, २, २१;  
 २२; प. ४, १; -या वा. ११, ३,  
 ३, २; -याम् तां. १८, ३, २; गो.  
 १, ४, ७; -याय वा. १२, २, ३, ११;  
 गो. १, ४, २२; -यायाम् शां. ७,  
 ८; वा. १३, ५, ४, २५; ६, २, १६;  
 -वे शां. ७, ८; वा. ३, २, ३, २१;  
 २३; ९, ४, ४, १५; १६; तां. १५,  
 १०, ३; -येन ऐ. १, ११; शां.  
 ७, ५; ८; वा. ४, ५, १, १; ९, ५,  
 १, ३४.  
 उदित,ता- -त: तां. १३, ८, २;  
 १५, ८, ३; जैठ. ४, ५, १; ७, २, १०;  
 -ता तै. २, ८, ७, २; तां. २५, ८,  
 ४; -ता: तै. २, ८, ९, ८; तैआ.  
 १, ८, ६; -ताय तै. ३, १, ६, ४; ८,  
 १६, ४; -ते ऐ. ४, १९; ५, १८;  
 २९; ३०; ३१; शां. २, ९; १२,  
 ४; २६, ११; वा. २, १, ४, ८; १५;  
 ३, २, २, २६; ४, १, २, ११; १२; १४;  
 ६, ६, ४, २; ७, ४; ९, २, १, १;  
 १३, २, १, ७; का. १, १, ४, ७; ९;  
 तै. २, १, २, ८; ३, ८, १६, ४;  
 तैआ. २, १, १, १; १५, १; तां. १३,  
 ८, २; जै. १; ११९; १२०; १५१;  
 जैठ. १, ८, १, २; ३, १, ४, २; ४, ५,  
 ५; ७, २, १३; वा. २, ४, ८; ८, ३;  
 गो. २, ३, १३. उदित द.

१, ४; -मिनम् ऐ. ५, ३०;  
 -मिनाम् वा. २, ३, १, ९; ३६; का.  
 १, ३, १, २४; -मी ऐ. ५, २९.  
 उदितोस्मः(ः) तां. ९, १, ३८.  
 उदुत्- -त: जैठ. ४, ७, २, ११;  
 -ता तै. १, ६, ६, २; ७, ५; २, ७, ९, ४;  
 -ति शां. २, ८; -त्तै तै. ३, १, ६,  
 ४; ८, १६, ४; -त् ऐ. ५, ३१; वा.  
 १, ७, २, ११; २, १, २, १८; ३, ९;  
 ३, ३, ९; ४, १, २, १४; ५, ३, ४,  
 १६; ६, ७, २, ४; ७, ५, २, २७; ९,  
 २, ३, १७; १०, ६, ४, १; का. १, १,  
 २, १२; ३, २; ८; तै. ३, १, २, २; ७,  
 ६, २१; २२; जै. १०; जैठ. १, ८,  
 १, ६; ४, ५, १; ७, २, १०; ८, २, २;  
 सं. १, ७, ६; ७; ८; -तस्म ऐ. ७,  
 २०; शां. ६, ६; १८, ९; शांआ.  
 ४, ७; वा. ४, ६, ५, ५; का. १, १,  
 ४, ७; तै. २, १, २, १०; ७, ९, ४; ३,  
 ७, ४, ३; तैआ. १, १०, ७; २, २, १;  
 सं. २, ५, १५; सा. २, ४, ९.  
 उद्यती- -ती तां. २, १२, १; ३,  
 २, १; ५, १.  
 उदिह्(द्/ईह्), उदिह्यति वा. १,  
 १, ३, ७; १२, ५, १, १२; का. २, २,  
 ३, ४; ५; तै. १, १, ८, ६; उदिह्य  
 तैआ. ६, ६, २; उदिह्येयु. जै.  
 १८४.  
 उदित,ता(√वद्)- -त: वा. १, ६,  
 ४, १८; -तस्म ऐआ. २, १, ५; शां.  
 २, ८; वा. १, ४, ५, ८; तै. १, ८,  
 ३, ४; २, ८, ७; तैआ. ५, ६, ८;  
 ८, ३, १, १०; -ता ऐ. १, ६; तैआ.  
 ४, १, १; गो. २, २, २३; -ते वा. १३,  
 ५, २, २३; तै. १, ७, ५, ३; १०, ५.  
 उदित-तर- -रस्मश्च शां. १९, २.  
 उदितानुवादिन्- -मम् ऐ. २, १५.  
 उदिन्द्(द्/इन्द्), उदिन्धे जैठ. २,  
 ५, १, ४.  
 उदीक्ष(द्/ईक्ष्), उदीक्षते वा. १, ९,

३, १५; १६; ३, ७, १, १७; जैठ.  
 ३, ६, ७, २.  
 उदीक्षित- -तस्म जै. १४३.  
 उदीक्ष्य वा. २, २, ४, १२; १४, ९, १,  
 १; का. १, २, ४, ९.  
 उदीची-, चीन-, चप उदञ्च् गद.  
 उदीर्(द्/ईर्), उदीरते वा. १३, ५, ४,  
 १६; १७; तां. १, ३, ३; १२, ५, १; सा.  
 १, ४, ४; ३, १, २; उद्...ईरते वा.  
 १, ४, १, १३; १२, ४, ४, ५; उदीर-  
 ताम् ऐ. ३, ३७; उदीर्ष्य तैआ. ६;  
 १, ३; उद्...येरत ऐ. ६, १८; २०,  
 ऐआ. ५, २, २; शां. २९, ६.  
 उदीरयति तैआ. ५, १०, ६;  
 उदीरयताम् तैआ. ४, २६, १.  
 उदीर(र्/ईर्)ण- -णम् तैआ. १, १२, ५,  
 उदीराण- -णा: तै. २, ६, १६, २.  
 उदीरि(र्/ईर्)त- -त: तैआ. १, ९, ५;  
 -ते सा. १, ४, ४.  
 उदी(ण-→)ण- -म् गो. १, २, ९.  
 उदीर्ष्य जै. १८२.  
 उदीप्(द्/ईप्), उदीपत तैआ. १, १,  
 ३, २, १, २; उदीप्य जै. ३७.  
 उदुक्ष(द्/इक्ष्), उदुक्षति वा. १२, ५;  
 १, १२; उदोक्षी: वा. ११, ५, ३, ४;  
 उदीक्षिपम् वा. ११, ५, ३, ७.  
 उदीक्ष्यत वा. ६, १, १, १२.  
 उदुयक्षीय(द्/इक्षीय) -यम् वा.  
 २९, ६; -यस्य वांआ. २, १६.  
 उदुम्बर- -र: ऐ. ५, २, ७; ७, ३, २; ८,  
 ८; ९; १६; ऐआ. १, २, ३; शां.  
 २५, १५; २७, ६; शांआ. १, ७; वा.  
 ३, २, १, ३३; ३, ४, २, ७; ६, १, ३; ४,  
 ६, १, ३; ६, ९, २, २; ५, २, १, २, ३; २,  
 ३; ४, २; ५, १, २; ६, ६, ३, २; ३;  
 ७, १, १३; ७, २, २, ३; ४, १, ३८;  
 ३९; ५, १, १५; २, १, २, ३; ९, २,  
 २, ३; ३, ४०; १२, ७, १, ९; ८, ३,  
 ५; १४, १, २, ४; तै. १, १, १, १०;  
 २, ६, ५, ३, ८, २; तैआ. ५, २, ४;

† 'उदयनीयम्' इति पाठान्तरम् ।

१,३,१०,५, तां ५, ५, ३, ६,४,  
१, ११, १६, ६, ४, १८, २, ११, जै  
१४४, -रम् ए ७, १५, शांआ  
१,७, श १४, ७, १, ४, १, १, ७,  
६, ५, जै १४३, -रे शां २५,  
१५, श ६, ६, ३, ३, तां १६, ६,  
४, जै १४४, -रेण श ५, ३, ५,  
१२.

उदुम्बर-शाखा- -खा ऐ ८, ५, ८,  
१७, -खाम् ऐ ८, ७, ९

उदुम्बरा- -र श ७, ५, १, २, २

उदुप् (द्व/उप्), उदुवोप श ७, ३,  
२, १४, उदोपत् जै २०३, उदो-  
पिष्टम् श १, ५, १, २, ५

उदुष्ट सुख- -ख उद्व श ७, ३, २,  
१४

उद्व (द्व/कह), उद्वहति श १, २, १,  
४, ८, ३, ५, उद्वहति श १०, २,  
१, ५, ७, का २, १, ४, ३, ता  
१६, ११, ५, १६, १७, १, ४, १९,  
३, ४, २०, ४, ३, उद्वहति श १,  
८, २, १, स ३, उद्वहामि ऐआ  
५, १, ४, उदोहन् शा २, ७

उद्वह- ह तै ३, ८, ४, ३, स ३  
उद्वह ऐ ७, ६ उदोह द

उद्वृ (द्व/क), उद्वृयति ऐ १, २, २, २,  
२, तै ३, ६, १, ३, उद्वृयति श  
७, ३, १, ३०, उद्वृयति श ९,  
२, ३, ३९, उद्वारत् ऐ ५, १६,  
तैआ १०, १०, २

उद्वृत् (द्व/कृच्)- -व ऐ ५, ३३, जै  
१५६, -चम् ऐ १, २६, २, ३१,  
शां ७, २, श ३, १, १, १२, २,  
३, २३, २, ४, १२, ४, ३, १८, १,  
४, ६, ८, २, ६, ३, १, २०, १०, १०,  
३, ५, ८, १, ६, ३, ४, १, ९, २,  
१७, १४, १, ४, तै ३, ८, ९, ४,  
जै १२५, १, ५, १६८, जैउ ४,  
८, ४, ७, १, ४, ५, गो १ ३, २०,

४, २३, २, २, ६,  
उद्वे (द्व/आ/१ह), उद्वैति शां १५,  
५, श २, ३, ३, १६, ५, ३, ३०,  
४, ३, ११, ६, १, १२, ५, ३, ५, २६,  
१२, १, १, ११, का १, ५, १, ३८,  
तां १७, १३, ६, ११, १४, १,  
जै १२७, उद्वेत श ४, ४,  
५, २३, का १, ५, १, ३८,  
उद्वयन्ति शा १२, २, १९, ३,  
श १३, ५, २, १, जै १२७,  
उद्व आ ००मि श ३, १, २,  
१३, उद्वेयाव श १, ८, १, ७, ४,  
१, ५, १२, उद्वेयत् जै २०३,  
उद्वेयु जै १३१, १८६, उद्वैत्यति  
श ४, १, ५, १२, उद्वेहि श १,  
२, ५, २१, का २, २, ३, १९, तै  
२, ५, २, ३, २, ९, १४, ता २१,  
१, ३, ५, ७, जै १४९, उद्वेयाव  
जै १२७, उद्वयु गो १, ५, २  
उद्वयव- यताम् श १२, १, १, ११,  
-यन् श १४, २, २, १  
उद्वैत्य ऐ ७, ५, श ४, ५, १, २, १०,  
६, ७, ९, ५, १, ३४, १२, ९, २, १२,  
का १, ५, १, ३७, ता ४, ५, १, ९,  
५, १२, ९, १५, जै १२१, जैउ  
३, ४, ३, २

उद्वेदोह- -म् शाआ १२, ८.

उद्वेदन- पर

उद्व/गम्, उद्व \*भगन्म शांआ ८,  
५, श १२, ९, २, ८, १४, ३, १,  
२८, तैआ ६, ३, २, उद्व अगन्म  
तै २, ४, ४, ९, जै १२७

उद्वृत्ति- ती तैआ १, ४, ३

उद्व/गा, उद्वगात् ऐ ४, ९, ऐआ १,  
३, ७, ३, २, ३, शाआ ८, ४, श  
४, ३, ४, १०, ७, ५, २, २७, तै २,  
८, ७, ३, ३, १, ३, २, १२, ३, १, ७,  
६, २, ४, तैआ १, ७, ६, २, १३, १,  
४, ४, ५ उद्वगा तैआ १, ४, १

उद्वगात्, उद्वगायत्, उद्वगीत्, उद्वगीय,  
उद्वगीयमान, उद्व/गे दे.

उद्व/गु (→गु)ह, उद्वगृहते श ३, २,  
१, १५, उद्वगृहति श १, ३, १, १७

उद्वगृह- -म् तै ३, ३, ६, ५

उद्व/गु, उद्वगिरति व ५, ७

उद्व/गे, उद्वगति शा १७, ७, उद्वग-

यति ऐ ५, २३, तै २, २, ६, २,  
ता ५, ५, १, ६, ७, ७, ४, ५, ६,  
१७, १०, १५, ८, ८, १५, १२,  
४, ९, १३, ४, ११, २१, २, ९,  
जै ११४, जैउ १, १, २, २, २, ३,  
७, ४, ११, ७, २, ४, ८, ३, ७, ९,  
३, ५, १०, १, ४, ३, ६, १२, ३, २, ३,  
४, ५, १४, ४, ६, २, १, २, ९, ३, १, ९,  
४, १०, ३, ६, २, २, १, ८, ४, ६, ३, ९,  
७, १, ५, २, ४, १, ४, उद्व गावति  
जैउ १, १२, १, ४, उद्वगन्ति ऐ  
३, २, ३, प १, ४, उद्वग्याम जैउ  
१, १७, ३, १४, उद्वगौ जै ६१,  
८७, जैउ २, ३, २, २, ३, ३, ६, ३,  
१०, ४, ६, ३, ५, ७, उद्वगास्वति जै  
३४, जैउ ३, ६, ३, १, ८, ९, उद्व  
गास्वति जैउ ३, ६, ३, ६, उद्वग  
स्यामि जैउ ४, ६, ३, ४, उद्वग्यत्  
जैउ २, ३, १, २, ६, २, ५, उद्वग्य  
श १४, ४, १, ३-८, ता १, २, ९,  
६, ६, १७, जैउ २, ३, २, १,  
उद्व गावत् जैउ १, १७, ३, ५

उद्वगायत् शां ६, १०, श १४,  
४, १, ३-८, २६, तै ३, १२, ९,  
३, उद्वगायत् श १४, ४, १, २६,  
ता ६, ७, १, जैउ १, ६, २, २, २,  
४, उद्वगायम् जैउ १, १५, ३, ६,  
१८, ५, १-६, उद्वगियेव श १३,  
२, ३, २, तै १, २, ६, ५, उद्वगायि  
तै ३, ८, २, २, १, तां ५, ६, २, ६,  
६, ७, २१, ७, ६, १७, ७, ९, १४, १८,  
९, ७, जै ११, २५, ३, ४, ११३, जैउ

† 'उदुम्बर' इत्यस्य विग्रहपददर्शनार्थमथ प्रयोग । † संहितायां टीप । † 'चम्' मया स्वरधिन्य ।

१, १२, ३, ६, उद्गाये जैठ २, ३, १,  
 ४, ६, ८, १०, उद्गासीत् ऐ ५, ३४  
 तै ३, ८, २२, ३, जै १३, जैठ  
 ३, ४, ३, ४, गो १, ३, ४, उद्गा  
 सिधु ता १३, १०, ८, उद्गासी  
 जैठ १, १८, ३, १  
 उद्गापथेन जैठ ३, ३, ४, १२

उद्गातृ- ०त्त वा १३, ५, २, ६,  
 जै ८७, जैठ ३, ३, ४, १२, ५  
 १, ४, २, ५-८, १०, गो २, २,  
 ६, -तरि ऐ २, २२, -ता ऐ ७,  
 १६, ऐआ १, २, ४, ५, १, ४, वा  
 ६, ११, १७, ७, ३०, ६, शाआ  
 ७, ६, वा ७, २, ५, ३, ३, २, ४, २,  
 १८, ५, २, १, १३, १०, १, १, ५, १,  
 १३, ११, २, ७, ३, ३, १२, १, १, ३,  
 १३, २, ३, २, ४, १, ४, ३, १, ५, २,  
 ६, १५, २०, १४, ४, १, ३, ३, ६, १,  
 ८, १२, तै ३, ८, ५, ३, २२, १,  
 तैआ ३, ५, १, १०, ६, ४, १, ता ५, ६,  
 २, ४, ६, ७, ६, ४, १, ५, ५, ६, १६,  
 ७, १४, ७, १०, १२, ८, ६, १, १०,  
 ११, ७, ५, २, १, १५, १२, ४, १,  
 १३, ३, २, १८, १, ८, २५, ४, ५,  
 १५, ३, १८, ४, जै १३, १८, २८,  
 ६२, ९३, ११०, १३६, २०३, जैठ  
 १, ६, ३, २, ८, १८, ३, ४, २,  
 ३, ३, २, ४, १, २०, ३, २, २, ७, ४,  
 ३, ५, ५, १०, ५, १, १०, ११, ३, २,  
 ३, ३, ८, १०, १३, ४, १, ४, २, २, ५,  
 ६, ६, ६, ४, ७, १, ३, ८, १२, ८, ९,  
 १८, ५, १, ४, ६, २, २, ४-९, १०,  
 गो १, १३, २, ९, ११, १२, २४,  
 २, ४, ३, ५, ११, १५, २, ४, ५, ४,  
 -सार ऐ ५, २३, जै १७, ७,  
 वा १, ५, २, १३, ७, २, ५, ६, १४,  
 ३, १, ३, ७, ता ६, ४, १५, ५, १६,  
 १७, १८, ७, ५, जैठ १, ६, ३,  
 ५, २, १, १, १, गो २, ३, ९, -सारम्  
 वा १२, ३, १, ३, ३, ४, ३, ४,

५, १३, २, ३, २, ५, २, ६, १४,  
 १९, तै ३, ८, २२, २, ता ५, ६,  
 ३, ७, ७, ९, १६, १२, १, जैठ १,  
 १८, ३, ५, ३, २, ५, १, २, ५ १,  
 ४, गो २, २, १२, २४, ३, १, ४, ३,  
 -तु ऐ ७, १, वा ७, ३, २, २, १०,  
 १, ५, ३, १३, ५, ४, २, ४, ६, २, १८,  
 ७, १, १३, ता ७, ७, १५, १६,  
 १२, १०, १२, १८, ३, २, १, ८, जै  
 ६०, ६१, १८, जैठ १, १४, ४, ४,  
 १७, २, ४, ५, ३, ६, ९, ६, गो १,  
 ३, १८, -तृथ्य शा १६, ५, वा  
 १, ५, २, १२, १४, ३, १, ३, ५,  
 -तृथु प १, ६, -तृणाम् ऐ ६,  
 १४, वा ७, २, ५, ६, ता ६, ५,  
 २०, २, १, ८, १२, -त्रा वा ७, ४, २,  
 १८, १४, ४, १, ३-८, १, ८, ता  
 ८, ७, १२, जैठ २, १, १, २, ३, ५  
 ६, ८, १, ११, १२, १४, १, १, ७, १८,  
 ३, १, २, ४, १, २, ३, ४, ६, ७, ९, १०,  
 १२, १३, १५, १६, १८, १९, -त्र  
 ऐ ५, ३, ४, वा ७, ३, ४, २, २, ५,  
 ४, ५, २, २, १, १, ६, ८, ९, तै १,  
 ८, २, ३, जै २, ५, जैठ ३, ४, ३, ४,  
 गो १, ३, ४, ५, ६, ५, ८  
 उद्गातृ चमस- -सम् प २, ७  
 उद्गातृ दमस- नम् जंआ १,  
 १६६, -नामि आ १, १६६  
 उद्गातृ यनमान- नौ स २  
 उद्गापथ- -ग ता १४, ६, ८, -त  
 वा ७, ३, ४, २६, -त्र जै ३, ४,  
 ६२, -स्तम् जैठ १, ३, ४, ४, १२,  
 ४, १  
 उद्गीत- म् ता ६, ६, १८, जैठ १,  
 ५, ३, १, ७, ३, १४, १८, २, ९  
 उद्गीथ- य ऐ ३ २३, शाआ ३,  
 ५, वा ११, ५, ८, ७, १३, २, ३,  
 २, १४, ४, १, २, ५, तै ३, ८, २२,  
 २, ३ ता ६, ६, १८, जैठ १, ३,  
 ३, ४, ५, २, १०, १, २, ११, १, ३, ५

१, १०, २, १, १२, १, ४, २, १, ३,  
 ५, ६, ८, ९, १४, ४, ४, १७, २, ८,  
 १८, २, ८, ३, ९, ४, ७, २, १, २, ६,  
 २, २, १, ४, १-१०, ३, ३, १०, ३,  
 ६, ९, ६, ७, ६, ३, ९, ७, १, १, ११,  
 २, १, २, ५, ३, १, ६, १, २, ५,  
 गो २, ३, २०, -थम् ऐ ५, ३, २,  
 ३३, ३४, वा ११, ५, ८, ४, १४, ९,  
 ३, ९, तै ३, ८, २२, ३, जैठ १,  
 ३, १, ८, २, ७, ३, १, ३, ५, ६, २, ७,  
 १४, ४, १, १८, २, ९, २, २, २, ३, ३,  
 १२, ४, ११, ७, ८, ५, ३, १, १, १,  
 -था ११ जै ८५, -याय वा १३,  
 २, ३, २, तै ३, ८, २, २, २, ता ५,  
 ६, ४, जै ८७, ५ १, ४, -थे  
 जैठ २, ३, १, १, -थेन वा १४,  
 ४, १, २, तैआ ३, ८, २, जैठ १,  
 १०, १, ६, ७, ६, ३, ५  
 उद्गीथ-दोष- पान् गो १, १, २७  
 उद्गीथमानु- नम् वा १४, १, ३, ९  
 उद्ग्येय- -यम् ता ५, ५, ६, ६, ७, २, ३,  
 ७, ९, ९, ८, ६, १०, ७, ५, ६, जै  
 ३४, जैठ १, १०, ३, २-५  
 वज्रगिबस्- -वाग् ता ८, ६, १, २  
 उद्/मन्थु(→घ), उद्/मन्थामि शाआ  
 ११, ८  
 उद्मथ्य ऐ ५, २, ३  
 उद्/मह(→म्), उद्गृणीते वा  
 ३, १, ४, १, उद्गृणीति वा ५,  
 ४, १, १५, ६, ३, १, ४, ७, २, १३-  
 १६, ७, ५, २, १३, का २, २, ३,  
 २०, तै १, ७, ६, ८, उद्गृणीति  
 वा २, २, ८, वा १, २, ३, ६,  
 जै ५९, जैठ ३, ४, ५, १, ५, २,  
 १, उद् गृणीति जै १८, जैठ  
 ३, १, १, १०, उद्गृणीति जै १३,  
 उद्गृणीति तै १, १, ५, ४, ता १०,  
 २, १, जै १८, उद्गृणीति वा ६,  
 ६, १, १२, उद्गृणीति वा ऐआ ५,  
 १, ४, वा ५, ४, १, १६, तै १,

† 'उददे'। आमीरे इति काठि मुसा । ‡ 'उद्रपा' मुसा । 'उद्राधा' 'उद्गीधा' इति हस्तकेन पाठान्तर ।





८, ७; १२; १७; १२, ६, १, २८, २४;  
 तैआ. ५, ११, ४; गो. १, १, १३;  
 -सःऽइव ४, २, २१; -सम् श. ११,  
 ५, ३, २; ५; गो. १, ५, २४; -तात्  
 श. ३, ९, ४, १८; ५, ५, २; -तान्  
 जै. २३.  
 उद्यत-तर- -रः शांआ. १, ७.  
 उद्यत-व(त→)ती- -तीम् शां.  
 ८, ७.  
 उद्यत-शस्त्र- -श्रान् सा. २, ४, ४.  
 उद्यति- -त्ये ऐ. ५, ३; श. १३, १,  
 ८, १.  
 उद्यत्य श. ४, ६, १, ९; तैआ. ५, ७,  
 ९; ४. १, ६; जै. ५३.  
 उद्यन्तुम् ऐ. ३, २८<sup>३</sup>; श. १, १, १,  
 १८; २, १, ४, २६; श. १, १, ४, २४;  
 २, १, १, १३.  
 उद्यम्- -माः तैआ. १, ३, १.  
 उद्यम्यमान- -नः शां. ८, ७.  
 उद्याम्- -मः श. ८, ५, १, १३;  
 -माय श. ८, ५, १, १३.  
 उद्यामिन्नी- -नी श. २, २, १, १६.  
 उद्यमान, ना(√वृत्)- -नम् तै. २, ५,  
 १, ३; -नाम् तै. २, ५, १, ३.  
 उद्यान(-द्/या)- -ने तै. ३, ७, ९, ८.  
 उद्यायत्- -स्यन् श. १४, ५, ४, १.  
 उद्यात्(√यस्)- -साय तैआ. ३, २०, १.  
 उद्/पुन्, उद्पुजे श. ४, १, ५, ७.  
 उद्/पुष्, उद्...मयोधन् तां. ७,  
 ५, २.  
 उद्(√उन्द्)- -द्ः जै. १५०.  
 उद्/रम्, उद्दरम् श. ७, ४, १, ३९,  
 उद्दरम् श. ७, ४, १, ३९.  
 उद्/रिष्, उद्...रिष्यते गो. २,  
 ४, ३.  
 उद्/रुन्, उद्दुमे ४. ३, १.  
 उद्/रुष्, उद्दीरसीव् श. १४, ७, १,  
 ४१.  
 उद्दीधन- -नम् ऐ. ४, १४<sup>१</sup>.

उद्दंश-पुत्र- -त्रः तां. १३, १२, ९; १०;  
 आ. १, ४४६; -ग्रम् शां. ३०, ३;  
 जैआ. १, ४४६.  
 उद्दंशीय- -यम् तां. ४, २, १०; ८,  
 ९, ६; ७; ९; १३, १२, १०; १५, ६,  
 ६; १६, १०, ११; १८, ५, २३; ६,  
 १७; जै. १३०; आ. जैआ. १, ३४२;  
 -यस्य तां. १५, ६, ६; -यात् तां.  
 १८, ६, २०; -येन तां. ८, ९, ८.  
 उद्/वच्, उद्दुः गो. १, ३, ३.  
 उद्दव्(-द्+मलुष्)- -वत् शां. २०,  
 ३; २२, २; २४, ७; तै. १, ८, २;  
 ता. १०, ६, ३; १२, ३, २; ५, २; १५,  
 ८, ३; १८, ८, १४; जैआ. १, ५४५;  
 आ. १, ५५५; -वति शां. २४, ८;  
 -वन्ति जैआ. १, ५५५; -यान् ऐ.  
 ८, १; शां. २०, ३.  
 उद्दती- -तीः शां. १०, २; तै. १,  
 ८, ८, २; ३; -स्यः तां. १५, ९, १;  
 १०, ३; १८, ८, १७<sup>३</sup>.  
 उद्दद्याज्जस्य- -म् आ. १, ५११.  
 उद्द-वृत्- -तः तै. २, ८, १, ४.  
 उद्/वद्, उद्दति श. १, १, ४, १७;  
 ३, २, १, ३९; का. २, १, ३, १९;  
 तां. २०, १४, ३.  
 उद्दादयति श. १, १, ४, ११; का.  
 २, १, ३, १५; उद्दादयति श. १, १,  
 ४, १३; का. २, १, ३, १६;  
 उद्दादयति श. ४, ३, ३, १९; जै.  
 ३७; उद्दादयति श. ४, ३, ३, १९.  
 उद्ददत्- -ताम् तै. ३, २, ५, ९.  
 उद्दादन- -नात् शां. ६, १३; गो.  
 २, १, १.  
 उद्/वष्, उद्दधीव् श. ७, ४, २, ५;  
 उद्दधिष्णम् श. ७, ४, २, ५.  
 उद्दन्- -नात् तैआ. ६, ११, २.  
 उद्दन्त- -न्तः जै. २०९.  
 उद्/वष्, उद्दयति श. ३, ५, ४, १२;  
 ६, ५, ४, १३<sup>१</sup>; ६, ४, १; ३, ७, ४, १४;

७, २, २, ११; १४, १, २, २२;  
 उद्दपति श. ७, २, २, ११;  
 तैआ. ५, ३, ६; उद्दपत् श. ६, ५,  
 ४, ११; तैआ. ४, ३, २; ५, ३, ६;  
 उद्दवपन् श. ६, ८, २, १; उद्दपेत्  
 श. ६, ५, ४, १०; १४, १, २, २१.  
 उद्दापयांचक्रुः श. ३, ६, १, २७;  
 उद्दापयन् श. ३, ६, १, २८.  
 उद्दुष् श. ६, ७, ४, १४.  
 उद्द(-द्स्व)यस्- -सम् श. ५, १, २,  
 ७; तै. १, ३, ९, ३.  
 उद्दगी- उद्द/वृज् ४.  
 उद्/यत्, उद्दासयते शां. १, ४; उद्दा-  
 सयति शां. २, १; श. १, २, ३, ६;  
 २, ५, ३, ५; ११; का. १, ५, २, १०;  
 २, २, १, ५; तै. २, १, ३, ५<sup>१</sup>; तैआ.  
 ५, ९, २; ३; ५, ११; उद्दासयति श.  
 ३, ८, ३, ९; ४, २, ७<sup>१</sup>; उद्दासयत्  
 श. १२, ७, ३, ३; उद्दासयते श. २,  
 ३, ४, ४; उद्दासयेत् तै. २, १, ३, ४;  
 तैआ. ५, ९, २; ५; १०, २; ३; ४<sup>१</sup>;  
 ५<sup>२</sup>; ६; उद्दासयेत् ऐ. ७, २.  
 उद्दासन- -नात् ऐ. ७, १२.  
 उद्दासयत्- -यत् तैआ. ५, ९, ११.  
 उद्दासयिष्यत्- -न् श. १, २, ३, ८;  
 का. २, २, १, २१.  
 उद्दासित- -तः श. २, २, ३, २१;  
 का. १, २, ३, १७; तैआ. ५, ११, ३;  
 -तम् ऐ. ५, २६; श. ११, ५, ३,  
 २; ५; तै. २, १, ७, १; तैआ. ५,  
 १०, ३; गो. १, ३, ११; १२.  
 उद्दासी-कात्वि- -रिणः तै. १, २,  
 ६, ७.  
 उद्दास्य श. १, ७, १, १८<sup>१</sup>; २, ४, २,  
 ११<sup>१</sup>; ५, ३, ११; १२, ४, ४, ६; ७;  
 का. १, ३, १, १०<sup>१</sup>; ३, १०<sup>१</sup>; ५, ३, १०.  
 उद्दास्यमान- -नम् श. ११, ५, ३,  
 ३; ५; तै. २, १, ८, २; गो. १, ३,  
 ११; १२.



उद्/वह, उद्बहन्ति गो १, २, १४,  
उद् वदन्ति वा ४, २, ४, ५, ६,  
२, २, उद्बहात ता १४, ३, १३, जै  
१९२, उद्बहवत तै १, १, ५, ६, ३,  
१२, ९, ५, उद्बहन्त ऐ २, १९, तां  
८, ५, ९, उद्बहेव गो १, ५, २५,  
उद्बहेताम् जै १९२

उद्(ह)ळ- ङ ऐ २, १९, -ळम्  
शाआ ५, ५<sup>१</sup>

उद्/वा, उद्वासीव् वा १०, ३, ३, ८

उद्वात्- -वात् ऐ ८, २८

उद्वात- ते शा ७, ३

उद्वादन-उद्/वद् द्र

उद्वा (दृषा)र(ल)- -र तै १, ७, ३, ६

उद्वालवत्- उद्वालवत् द्र

उद्वासन सित-स्व स्वमान उद्/वस  
द्र

उद्/वृज, उद्बृहृषि शाआ ४, ७

उद्ब्रीहृजत् तै २, ८, ५, ४

उद्बृगै- -गै शाआ ४, ७

उद्/वृत्, उद्बृते ऐआ २, ३, ६, वा  
१४, ५, १, ५, उद्बृवत वा ४, ४,  
३, ४

उद्बृवतवत् तै १, ७, १, ७, तैआ ५,

१, ५, उद्बृवतवत् वा १२, ७, ३, ४

उद्बृत(-द्/वृ)- त वा ५, ४, ३, २४

उद्/वृष्ट, उद्बृहति वा ३, ३, ४, २५,

उद्बृष्टेयु वा १४, ६, ९, ३४

उद्बृष्टा वा २, ४, २, २४<sup>१</sup>, ६, १,

४२<sup>१</sup>, का १, ३, ३, २०, ६, १, २८

उद्/वृष, उद्बृयति ऐआ ५, १, ३,

उद्बृयति ऐ ४, १९, तै १, २, ४, २

उद्(दृउउ)-न- म् वा ५, ५, ४, २८

उद्/वृषे, उद्बृषेताम् तै ३, ३, ४, ७,

उद्बृषेयु जै ३०, उद्बृषेयिपत

जै ३०

उद्/वृषे, उद्बृयति तै १, ४, ४, ८, ७,

१, ३, ७, ३, उद्बृषेयु तै १, ४,

४, ६, ७, ३<sup>१</sup>, ३

उद्/वृषे, उद्बृयति तां १२, ११, १०

उद्बृयति- -म् ता १५, ५, २०

उद्/उद्बृ, उद्बृयति ऐआ १, ३, ५<sup>१</sup>, उद्बृयन्तु

म १, ६, ३

उद्बृव- -न् तै २, ६, ८, ४

उद्बृत(द्/नम्)- तम् वा २, १०

उद्बृत तर- र वा ७, ५, १, ३, ८,

-रम् गो १, ३, १

उद्ब्री(द्/नी), उद्बृयति वा २, २,

वा १, २, ५, १५<sup>१</sup>, २, १, ४, २३,

३, १, १, ७, १८, ६, ५, २, ३ १८<sup>१</sup>,

१२, ५, १, ९, १४, १, २, १, ७, २, १,

१०, तै १, ३, १०, १०, ८, २, ३,

२, १, ३, ५, ६<sup>१</sup>, ४, ४, ५, ११, ९,

३, ३, ७, २<sup>१</sup>, ३<sup>१</sup>, ४, ३, २, ९, ९,

ता १८, ९, ९, जै १२७, उद्बृयन्ते

तै १, ४, ५, ३, ३, ४, उद्बृयन्ति ऐ

२, २<sup>१</sup>, वा २९, २, वा ३, ९, ३,

२७, ६, ५, २, १६, उद्बृयन्ति वा

४, ४, १, १, २, ५, ६, ३, तै ३, ६, १,

३, ता १८, ५, १४, वा २, ४,

उद्बृयामि वा ३, ९, ३, २७, ६,

६, ३, १५, तैआ २, ५, ३, उद्बृ

नाय गो १, २, १७, उद्बृयामि वा

१२, ४, २, ८, ५, १, ९<sup>१</sup>, उद्बृ

तैआ २, ६, २, उद्बृ नय जै

१२७<sup>१</sup>, उद्बृयन्ते ऐ ७, ३३, शा

२, १<sup>१</sup>, वा ६, ६, ३, १५, १२, ५,

१, ९, ता ९, ९, ३, उद्बृयन्ते ऐ

७, ३३

उद्बृनीपते शाआ ५, ८

उद्बृयन- म् आ २, २५, १०

उद्बृीत- त वा १२, ६, १, २७,

१४, ३, २, ३०, -तम् वा ११, ५,

३, २, ५, १२, ४, २, ६, ८, ९, १०,

१४, ३, २, २६, तै २, १, ७, १, ८,

३, गो १, ३, ११<sup>१</sup>, १२<sup>१</sup>, -ते ऐ

७, ५

उद्बृीत- -नी ऐ ७, ५<sup>१</sup>

उद्बृीय वा ४, २, ५, १९, १२, ४, २,

८<sup>१</sup>

उद्बृीयमान- नम् वा ११, ५, ३, २,

५, तै २, १, ८, २, गो १, ३, ११<sup>१</sup>,  
१२<sup>१</sup>, -नाय शा २८, ७, -नेभ्य  
ऐ ६, ९, ११, १२, शा १६, १,  
२८, २, ३, २९, २, ३०, १

उद्बृेतु- -न्त जै १२७, -ता वा  
४, ३, ५, ९, २१, ४, २, १७, ३, ८, ५,  
८, १३, १२, १, १, ९<sup>१</sup>, ११<sup>१</sup>, ता  
२५, ४, ५, १८, ४, जै १२७,  
गो १, ४, ६, ५, २४, २, ६, १४,  
-तारम् वा ४, ३, ५, १८, १२, १,  
१, १०, -तारी वा ४, ५, ८, १३,  
ता २५, १५, ३, -तु ऐ ७, १,  
गो १, ३, १८, -तृणाम् वा ३,  
७, १, ९, -त्रे वा ४, ३, ४, २३, ५,  
१८

उद्बृयन्तु(द्/मज्ज्), उद्बृयन्तु तै  
१, १, ३, ६

उद्बृयन्तु(द्/मद्), उद्बृ मायेव वा  
५, ५, १, २, तै १, ६, ३, ६, ७, ७, १,  
८, ८, ५, ता १८, १०, १०

उद्बृयन्तु- त ऐ २, ७, -चम् तै  
३, ४, ५, १

उद्बृयन्तु(द्/मि) तै १, ८, ३, १, तैआ  
५, ४, ७

उद्बृयन्तु(द्/मृद्)- -म् वा १२, ८,  
३, १६<sup>१</sup>

उद्बृयन्तु(द्/मा)- -मा वा ८, ७, ४, ११,  
तैआ ४, ५, ६

उद्बृयन्तु(द्/मि), उद्बृयन्तु ऐ  
२, २

उद्बृयन्तु(द्/मील), उद्बृयन्तु वा  
५, १०

उद्बृयन्तु(द्/मुच्[->भ्य]), उद्बृयन्तु  
वा ६, ७, ३, ८, उद्बृयन्तु जैव वा ४,  
७, १, ३-८, उद्बृ मुमुयि तै २,  
४, ३, ६

उद्बृयन्तु ऐ २, ७, ३, १४, ४, १०,  
उद्बृयन्तु ऐ ३, १४, उद्बृयन्तु  
तै २, ५, ६, २.

उद्बृयन्तु ऐ १, ३, जै १२७, जैव  
४, ७, १, ९, म १, १, १४



१, ११<sup>३</sup>, का १, ४, २, ६<sup>३</sup>, ता १२,  
१३, ११, १४, ६, ८, जैठ ३, २, २, १,  
३, २, उपगागात्सु जै १८६, उपगायु  
ता १७, ४, ३, उपगागा ऐआ २,  
२, ३<sup>३</sup>, शाआ ३, १, श ३, ६, ३,  
१९<sup>३</sup>, तैआ ४, ११, ८, ५, ९, १०,  
ता १४, ६, ८, उपगागात् श १२,  
२, ३, ८, गो १, ४, १५, उपगागाम्  
श ३, ६, ४, ५<sup>३</sup>, जै २०७

उपगात्, उपगीत् उप गै द्र  
उपगु- गु तां १४, ६, ८, जै १९८,  
-गुम् जै १९८<sup>३</sup>

उपगु(→गु)द्, उपगुहति श ३,  
८, ५, १०, ५, ४, ३, २५, १४, २,  
२, ३५, का २, २, ४, १३, तै ३,  
२, २, ८, ३, ११, २<sup>३</sup>, उपगुहति  
श १, ७, १, ८, उपगुहत् श ३,  
८, ५, १०

उपगुह् श ११, ४, १, ८, जै  
१९७

उपगोद्- ह्य स १, ७, १

उपगो, उपगति शा १७, ७, उप  
गावन्ति श १३, २, ३, २, तै ३,  
८, २, २, ३, तां ५, ६, ८, उपजगी  
श ११, ५, ५, ८, जै १६४, जैठ  
३, १, २, २, उपगायत् तां ६, ९,  
१, उपगायत् तै १, ५, ९, ८,  
तां ६, १, १, १६, ११, २, जैठ  
१, ६, २, १०, ३, ७, १, ६, ७,  
उपगायन् जैठ १, ६, ०, ११, ३,  
४, ३, ७, १, ६, उपगायत् श ४,  
६, ९, १७, जैठ १, ६, ३, २, ३,  
उपगायत् जैठ १, ६, ३, ४

उपगात्- तार श १३, २, ३,  
३, तै ३, ८, २, २, ३, १२, ९, ४,  
तां २५, १८, ४, जैठ १, ६, ३,  
५<sup>३</sup>, -नृगाम् ऐ ७, १, जैठ १,  
१४, ४, ४, ३, ६, ९, ६, गो १,  
३, १८, -नृत् जैठ १, ६, ३, ६<sup>३</sup>  
उपगीत्, शा- तम् जैठ ३, ३, ३, ४,  
६, -ता जै ४५, -मेत् जै १०८

उपगुह्, उपगुह्ति तै ३, ३, १०,  
४, उपगुह्ति श ३, ७, ४, ६,  
१३, २, ७, १२, १४, २, १, १७,  
उपगुह्त् गो २, ५, ९, उप-  
गुह्तिगायत् ऐ ५, २७, ७, ३

उपगुह् श ४, २, २, ११

उपगु(→जिद्), उपजिगति श  
४, ६, १, ६, ८, उपजिगति श  
११, ८, ३, १०, उपजिगत् गो १,  
२, २

उपगुर्, उपगुरति श १, २, १, ३,  
३, ३, २, ३, का २, १, ४, ३, तै  
३, ३, १०, १, तैआ ५, ११, २,  
जैठ २, ५, २, २<sup>३</sup>, उपगुरति  
श ३, ४, ३, १०<sup>३</sup>, ४, ६, ६, ५, ६,  
७, २, २, ५, उपगुरति श ३, ५,  
३, २, २, ७, ५, २, १९, ८, १, १, ४,  
६, १, १६, उपगुरति श १, ९,  
१, ८, उपगुरति श २, ४, १, २,  
१, ४, २, १, उपगुरति श  
श ४, ६, ६, १-४, उपगुरत् श  
४, ६, ६, ५, उपगुरत् श ४, ६, ६,  
७, जैठ २, ५, २, २<sup>३</sup>, उपगुरि  
श ४, ६, ६, ५<sup>३</sup>

उपगुर- र शां ७, १०

उपगुर्य- यं जैठ २, ५, २, १

उपगुर्य- र शा ८, ७, श १, १,  
१, ११, ३, ५, १०, ६, ३, २, १, २,  
२, १९, ४, १, १४, ३, १, १, १०, ४,  
३, १९, ८, ६, १, १९, ९, ३, ४, ११,  
११, ५, १, १, १२, ५, १, ६, का १,  
२, २, १३, ४, २, ९, २, १, १, ९,  
-रम् श ६, ५, १७

उपगुर्वि, उपगुर्विन्ति तै ३, २,  
७, ६

उपगुर्वन्, उपगुर्वन्ति श २, ३, ४, ९,  
का १, ४, १, ७, तां ४, १०, ७, १९,  
३, ३, ४, ९, ६, गो १, २, १९,  
उपगुर्वन्ति श २, ३, ४, ९,  
का १, ४, १, ७, उपगुर्वन्ति  
जै १५०, उपगुर्वन्ति जै १५०

उपजनयति ता १९, ३, ३

उपज-म् श १, १, १, १० पद्

उपजि, उपजिगति ऐ २, १९,  
उपाजयन्त गो २, २, १६

उपजिगत्स्य उपजिगद्

उपजिहिका- -का श ६, ६, ३, ६<sup>३</sup>

उपजीव, उपजीवति श १२, २,  
३, ४, १४, ४, ३, १, ७, तै २, ४,  
६, १२, तैआ १०, ११, १, जै  
१०३<sup>३</sup>, वा १, गो १, ४, १७<sup>३</sup>

उपजीवति श १२, २, ३, ४,  
५, २, १, उपजीवन्ति श २, २,  
२, ८, ३, १, १०, ४, २, ५, ३, ६, १,  
२१, ८, २, १६, ४, ३, २, १२<sup>३</sup>, ६,  
४, ४, २, २, १२, २, ३, ४, १४, ३, २,  
२२-२९, ७, १, २१, का १, ३, १,  
५, २, ११, ३, ५, २, २, ३, २१, तै  
२, ८, ८, ७<sup>३</sup>, ३, ३, १, ४, ८, ७, ३,  
उपजीवति श १, २, ४, १९, ५,  
२४, २, ४, ३, २, ११, १२, ३, ८,  
३, ३०, १४, ४, २, २९, ३, ४, ८, ९,  
१, का १, ४, २, ८, ३, २, ३, २, २,  
२, ११, तैआ १०, ६३, १, तां  
१०, ५, १२, जै ८८, ९, ७, ११९,  
१६४, १६८, प २, १, सा १, १,  
८, गो १, ४, १७<sup>३</sup>, २, ३, ९, उप

जीवति श १२, २, ३, ४,  
उपजीवाम श २, २, १, ११, १२,  
का १, ३, १, ६<sup>३</sup>, उपजीवाम तै  
३, २, ३, १०, जैठ १, ३, १, ४,  
उपजीवित्वाम् जैठ १, ३, ३, ६,  
उपजीवाम श १, २, ५, २, का  
२, २, ३, २, तां ७, ८, २, जै ११९,  
१६४, जैठ १, ३, २, ६, ८, ३, २, ४,  
उपाजीवन् का १, २, २, ६, उप-  
जीवितु जै २३

उपजीवित्वाम् जै २, २, ७, ३,  
११, ५

उपजीवित्वाम्- गम् श ६, ७, १, ३,<sup>३</sup>  
८, ७, ४, २<sup>३</sup>, २<sup>३</sup>, ४, ५, सा १, १,  
६, ८

उप जीवनीय,या-य श २,२,४,  
१२, का १,२,४,९, सा १, १,  
७,९, -या श २, २, ४, १०, का  
१,२, ४, ९, -या ता २०, १४,  
५, -याम् श १, २, ५, ११,  
का २,२,३, १०, -ये श १, ९,  
१,७,३,६,१, २१, ८, २, १६, ४,  
३,२,१२  
उपजीवनीय तम- -म् श १,  
३,३,१०  
उप जी(→व)वा तै १,५,६,४,५  
उप नीविन्- -न इव जै १८५,  
-वी जै ११३  
उप जीव्यमान- म् श ७, ५, २,  
३४  
उप/शा, उप जानीम गो १, ४,  
१५,५,१०, उप \*जानीहि गो  
२,१,२१, उपजानीत श १, ६,  
१,४, ४,७, ७,३, ५,४, ५, ३,५,  
१,१४, ४,२, १,६, १,१, ५,१,२,  
उप जानीत श ६, २, ३,७,८,  
२,१, ७,२, १,२,४,१, २३, ८,२,  
२,२, ५,१,३, ६,१,२,३,२, ९,७,  
४,२, ९,५,१,२,८, १,२,२,३,९,३,  
३,५, जै १६८, उप जानीष्वम्  
जै १३६  
उप जिज्ञा(स्य→)स्या- स्याम् श  
३,२,१,२४  
उप ज्ञात- तम् श ३,३,४,१९  
उप/तप्, उपतपति जै ४४, जैठ  
४,२,११, उपतपसि जैठ ४, २,  
११, उपतपेव श १२,३,५,२  
उप तपत्- व् श ११,१,५,२, तै  
३,९,१७,१, जैठ ४,२, ४,७,७,  
१०, -ता श १४,७,१,४,१, जैठ  
४,२,११  
उप तप्य श २, ५, २,१४, का १,  
५,१,१२  
उप तापिन्- विनम् गो १, २, ४,  
-पी श १,५, ४,१, ८, ५,२,१,  
१०,४,१,१८

उप स्त्र्यं(√त्तर) श १,६,३,२८.  
उप/वद्भम्, उपदम्भयति श १३,८,  
१,१  
उप/वद्स्, उपदस्वति ता ९,९,१,५,  
उपदस्यामि तैआ २, ८, १,  
उपादस्वत् जै ८४, उपदस्वत् श  
४,२,२,५, तै १,४,७,४, उपदस्  
गो २,१,७  
उपदासयति तै २,३,२,२  
उप दस्वत्- न्तम् ता ९,९,९  
उप-द(स्न→)स्ता- -स्ताइव जै  
८४  
उप-दासु(क→)का- का ता २३,  
१,४<sup>३</sup>  
उप/वद्द्, उप...द्वेव् श २, ३, १,  
१४, का १,३,१,८.  
उप-वग्ध- -ग्धम् श २,२,३, १४,  
का १,३,१, ८, -ग्धेन श ११,  
४,४,२  
उप/दा, उप \* ददाति तै २, ८, ८,  
११  
उप दा- -म् तै ३,४,४,१  
उपदासुक- उप/वद्द्  
उप/विश्व, उपदिशति श १३,४,३,  
३,६-१४, उप दिशामि जैठ  
३,५,१,४,१२, ५,२ ६,८,४,१३.  
उपदिश्यते जैठ १,१३,१,३  
उप दिशत्- शत्रु जै ६<sup>१</sup>  
उप दिशा श ८,६,१,१६-२०  
उप दिह्य- इय तैआ १,१८,१<sup>१</sup>  
उप दि(ष्ट→)ष्टा- ष्टा जैठ ३,५,१,  
४,१२,२,५,८,४,१३  
उप दशा- श तैआ ७, ११, ४,  
आ १  
उप दशन- -नात् तै २,३,१,३<sup>३</sup>  
उपदशन वद्- वत् वा ६, २,  
१, -वन्त ता ६, २, २, -धात्  
तां ६,२,१,२  
उपदीक,का-का श १४, १,१,८,  
तै १,१, ३, ४, तैआ ५, १, ४,  
२,८

उपदीक सन्तत- -ता तैआ ५,  
१०,६.  
उप दीप्य (√दीप्) जै १४०  
उप/इश्व, उपदश्वे ता २५,१२,५  
उपदश्वति तैआ १,२,३,३,३  
उप द्रष्टु- ष्टा ऐ ७, २४, श ३,  
४,२,५, तै २, २,१, ३,५, ३,७,  
५,४, जै ३४, गो २, २,१९,४,  
९, -ष्टाम् तै १, ६, ९, ८, गो  
२,४,९, -ष्टु श ३, ४, २,५,  
-ष्टे गो २,२,१९.  
उपद्रष्टु(ष्टु?) म्- -मति तै २,  
२,१,३,५  
उपदेश शन-उप/दिश्व् द्र  
उप द्रष्टु- उप/इश्व् द्र  
उप/हु, उपद्रपति ऐआ २, ३, ४,  
जैठ २,१,२,९, ४,७, २,६,१६,  
उपद्रव ऐ १,२२, उपद्रवेत् जैठ  
४,२,४,७,१०.  
उप द्रव- -व जै ११०, जैठ १, ३,  
२, ४, १०,१, ३, १८,३,९,४,९,  
४ ३, १, -वम् जैठ १,३, २,१,  
-वात् जै ११०, -वेण जैठ १,  
१०,१,८  
उप द्रुत- ते जै ११०  
उप/धा, उपघते श ७, २, ३, १,  
४,२,३४,३६,८,३,४, १५ ५,३,  
४,६,३,१६, ९, ५, १, ६१, १०,  
४,२,३०, २,११,५, २,६, का १,  
६,१, ७,२, ३, उपघते श १०,  
४, २, ३०, का १, ६, १, ७,  
२,१,४,१, ११, उपघाति ऐआ  
५,१, ६, शांआ २, १०, श १,  
२,१,६,७, १०, ११, १३, १५-  
१७,२,६,१,९,२,५,३, ५,४,२२,  
६,३,२३, ४,६,८,६,११, १६,६,  
१,२,२८,२,२,२८,२९, ३, १,३,  
५, ७,१,१, १५,१८, २१, २६,  
२९-३३, २,१,८,१३,१४, ३,१,  
३,१,१३, २०-२३,२४, २,१७,  
४,१,७,८,८,१,०,११, १४,१५,

१७, १८, २१, २६, ३७, ३८,  
 ३९, ४१, ४२, ४३, ४१, ४२, ४,  
 ५, १०, ११, १२, १३, १५, १६, १९,  
 २०, २१, २२, २३, २४, २५,  
 २६, २९, ३०, ३१, ३२, ३६,  
 ३७, ३८, ५, १, १, २, ३, ७, १०,  
 ११, १२, १३, १५, २५, २६, २७,  
 ३१, ३८, २, ३, ४, ५, १०, १४, १७,  
 ४०, ४२, ४५, ६२, ८, १, १, १,  
 २, ४, ६, ७, ९, २, १, ३, ४, ६, ७,  
 ९, ११, ३, ३, ८, ९, १०, ४, २, ३,  
 ४, १०, २, १, १, ४, ८, ९, १३,  
 १५, १६, १७, १८, १, ४, ६, ६, ३,  
 १, २, ३, ४, ५, ६, ७, ८, ५, ५, १८,  
 १९, २०, ३, १, ४, ७, ११, १३,  
 १४, २, १, २, ५, ६, ७, ८, ९,  
 ११, १३, १४, ३, १, ३, ४, ५, ६,  
 ७, ८, १२, ४, १, १२, १४, १५,  
 १५, १, १, ३, ४, ५, ८, ९, १०,  
 ११, १२, १३, १३, २६, २७, २८,  
 ३, १, १२, १४, १५, १६, ३, १,  
 २०, ४, १, ४, ८, १२, ५, १, १, ४,  
 ५, ७, ८, १३, ३, १, ३, ७-११,  
 ३, १, ४, १, ३, ५, ११, ६, १, १, ४,  
 ५, ११, १६, २३, २३, २, १, २, ३,  
 ५, ६, ७, ९-११, १२, १४, १५,  
 १६, १७, ३, १, ७, ८, ११,  
 १२, २४, ७, १, १, २, ५, ७-१०,  
 १५, १६-१९, २, १, २, ३,  
 ४, १०, ३, ९, ११, १२, १३, १,  
 ९, १, २, ४, ३, ३, १, ७, १०, १९,  
 ४, ३, ६, ७, ५, १, ३६, १०, १, ३, ७,  
 २, १, ६, ९-११, ५, १३, ४, ३, २२,  
 १३, ८, ३, ९, का २, १, ४, ८, तै  
 १, ३, ७, ४, ७, ७, ३, ३, २, ३, १, ७,  
 १, ३, १२, ५, ५, तैआ १, २२, ९,  
 २४, १, २, ३, ४, २५, १, २, ३,  
 २६, १, उपदधाति श १, २, १,  
 १, ३, १२, १४, २, ३, ३, १७, ६,  
 १, ९, ६, १, २, ३, ३, ३, ७, १, १,

१८, २९, ३१, २, ३, २, ४, २९, ३,  
 ३, ९, १६, २४, २५, २७, ४४, ४७,  
 ४, १, ८, १२, १३, १६, ४४, २, २,  
 ३, ४, १६, २४, २६, ३०, ३१,  
 ३४, ४०, ५, १, ७, १२, १६, २, ३,  
 ६, २२, ३२, ४०, ४२, ४३, ४४, ४५,  
 ८, १, १, ३, ३, ३, ४, ६, ८, ९, १०,  
 ४, १, २, ३, ४, १०, २, १, ८, ११,  
 १३, १७, १८, २, ४-७, ३, ३, ६,  
 ९, ४, १७, २०, ३, १, ४, ५, ७, ११-  
 १४, २, २, ७, ८, ३, २, ९-११,  
 ४, २, ४, ७, ११, १२, १४, १५,  
 ४, १, ४, ५, ६, ८, २६, २, १५, १६,  
 ४, १, ३, ८, ५, १, ४, ६, २, ७, ११,  
 ३, ४, ४, ८, ६, १, १, ३, ३, १२-  
 १५, २२, २, ८, ८, ६, ३, ४, ५, ६,  
 ७, १०, १३, १५, १६, १७, ७, १,  
 २, ३, ७, ८, ११, १६, २०, २, २,  
 ५, ९, ३, ८, १०, ११, ९, ४, ३, ८,  
 १०, १, १, ३, २, ३, ८-१४, ४,  
 ३, २०, १, ३, २, १, ५, ७, १३, ८,  
 ३, ६, तै ३, २, ७, ४, ५, ११, १०,  
 १, जै ८, उपदधाति ऐ ५, १०,  
 श ६, २, १, ३, ३, ७, २, १, १३,  
 ४, १, ४, ५, २, २, ९, ८, १, ३, ७,  
 ४, १, ४, ४, ९, १०, ११, ५, ३, ८, ६,  
 ३, ११, ७, १, ४, २, ६, १०, ४, ३, ६,  
 उपदधाति श ७, ५, २, २, ९, ८, ६, ३,  
 १४, १०, ४, ३, ५, गो २, ६, १०,  
 उपधात्य श १०, ४, ३, ६, उपदधे  
 तै ३, ११, १, १-२१, उप... दधे तै  
 ३, १२, ६, १, ५, ७, १, ५, ८, ३,  
 उपदधामि श १, २, १, ७, १०,  
 १२, ३, ५, ४, २, २, ६, १, २, १४, का  
 २, १, ४, ५, ६, ८, ९, १०, तै ३, ७,  
 ४, १३, उप 'दधामि तै ३,  
 ७, ६, ७, उपदधे का १, १,  
 २, १०, तै ३, ११, ९, ३, ६,  
 उपदधु श ६, २, १, ३, ७, १०, ४,  
 ३, ५, ८, उपधात्यते श, ८, ४, ४,

२, उपधात्यथ श १०, ४, ३, ८,  
 उपधास्यामि श ६, १, २, १४,  
 उपधास्याम श ७, ४, १, १८,  
 उपदधताम् तैआ १, २०, १,  
 उपधत्तम् श ८, २, १, ३, ३, १, ३,  
 उपधत्त श १०, ४, ३, ८, उपदधे  
 श २, १, २, १५, ६, २, १, ७,  
 उपदधे का १, १, २, १०, उप  
 दधामि श ८, ४, १, ३, ४, ६, ३-  
 ३, ४, उपदधाम श ८, ६, ३, ३,  
 उपदधाम श १०, ४, ३, ७, उपा-  
 धत्त श २, १, २, १५, ६, २, १, ७,  
 ७, ५, १, १२, ८, ४, ४, २, ५,  
 १, ६, १०, ४, २, २, ७, तै १, १,  
 २, ५, उपाधत्त श १०, ४, २, २, ७,  
 तै २, ३, ४, १, २, ३-६, उपा  
 दधात् श ६, १, २, ६-९, १०,  
 तै १, १, २, ५, उपादधाम श ६,  
 १, २, १, ४, तैआ १, २, ३, ५, ६,  
 ७, जै ५०, उपादधाताम् श ८,  
 ७, ४, २, १६, उपाधत्ताम् श ८,  
 २, १, ४-७, १०, २, २, १, उपा-  
 धत्ताम् श ८, १, ३, ३, ३, १, ३,  
 उपादधत्त श ७, २, १, ३, १,  
 ४, २, ३, ४, ८, ४, १, ३, ५, १, ४,  
 ३, ४, ६, १, ३, ३, ३, ४, १०, उपा  
 दधत्त श ८, ४, ४, ३, १२, १०, ४,  
 ३, ११, उपादधु श ७, ४, १, १८,  
 उपादधु तै १, ५, १२, १, ता ७, ४,  
 २, ४, ७, ५, जै १९, उपदधीत श  
 ९, ५, १, ५८ ६१, उपदध्यात् श  
 ६, १, २, २, ५, २, २, २, ८, ७, २, १, ८,  
 १३, ४, ३, १३, ८, १, ४, १, ४, ४,  
 ११, ६, ३, ११, १४, ७, १, ११, २,  
 १६, १८, १९, तै ३, १२, ५, १२,  
 उपदध्यात् श ७, १, १, १, ४, ४,  
 १, ४, ४, २, १८, ८, १, ४, २, ७, २, १५,  
 उपा दध्यात् श ८, ७, २, १९,  
 उपाध्याम् श ६, १, २, १४, उपा  
 ध्यात्थ श ८, ३, ३, ७

† इतरदीनो मुपा पित्त्य ।

उपधीयते श. ६, २, ३, २; ६;  
 ११, २, ६, १३; उपधीयते श.  
 २, ३, ३, १७; १०, २, ६, १७; जै.  
 १६४; १६७; उपधीयते श. १०, ५,  
 २, ८; उपधीयन्ते श. ६, १, २, ३, २;  
 २, ३, ४; ८, १, ३, ७; ७, २, १६; ९, १,  
 १, ४३; ३, ३, १८; उपधीयन्ते श.  
 ७, ३, १, २५; ४४; ४, २, ४०; १०,  
 २, ६, ११; ५, १, २; प. ४, ६.

उप-द्वयत्- -व् श. ७, १, १, १४; ४,  
 १, १४; २, १२; ५, १, १५.

उप-प्राय श. ६, २, १, ११; ७, ४, १, २२;  
 २४; २५; ३३; २, १६; ३३; ५, १,  
 १२; ८, १, ३, ८; ६; २, २, १, ४, १८;  
 ५, ४, ७, ६, १, २३; ३, १, ५, ७, २, ८;  
 ३, १, ४; ४, १, १९; २०; ९, १, २, १९;  
 १०, १, ३, ७; ४, ६; २, १, ९, ५, १, ५.

उप-धाव्यत्- -व् श. ७, ४, १, ४७.

उप-हित्वा- -त्तः शांआ. ६, २०; श.  
 ८, ६, ३, ४; १०, ३, १, ९; -त्तम् श.  
 ६, १, २, १५; ७, ३, १, २६; ८, १,  
 ३, ४; -त्ता श. ७, ४, २, १३;  
 ५, १, २९; -ताः श. ७, ३, १, २६;  
 ३८; ३९; ४०; ४१; १०, ४, २,  
 २१; २४; -तानि श. १०, ४, ३,  
 २०; -तायाम् श. ८, ४, ४, २;  
 -तासु श. २, ३, ३, १७; -तेषु  
 जै. १००.

उप/धाव्, उपधावति श. १, ५, १,  
 १४; १५; ७, ४, १४; २१; ३, २, २,  
 २४; ४, ६, ६, ७; ८; ५, १, १, १५;  
 ५, १६; ४, ४, ११; तां. ९, १०, ३;  
 जै. १, १८, ३, ५; मं. २, ४, ६;  
 उपधावतः श. १३, ८, ४, २,  
 उपधावामि ऐ. ७, १६; मं. १, ४,  
 १-५; उप...धावामि मं. २, ४,  
 ६; उप...धावामः जै. २०५;  
 उपधावन्तु मं. २, ४, ६; उपधाव  
 ऐ. ७, १४; १६; उपधावाम श.  
 ३, २, ३, ३; गो. १, १, २८; ३, २०;

उप...धावाम जै. २०५; उपा-  
 धावत श. १, ७, ४, ८; ५, १, १,  
 ४; १५; १२, ७, ३, १; तै. १,  
 ७, ६, ६; उपाधावत् श. १, ७, ४,  
 १४; ५, १, १, १५; १६; तां. ६, ७,  
 १, ८, १, ५; ८, २, २; १२, १३, ४; ५;  
 १३, ४, १; १७, ५, १; १८, १, ९; १९,  
 १९, १; जै. ७३; २०५; प. ४, ५;  
 उपाधावन् तै. १, ६, ४, १; तां. ६,  
 ६, ८; ३, १; १८, १, २; २२, १, २,  
 १; १७, २; २३, १, २, २; २४, १, २, ३;  
 जै. ७४; १३३; १४६; १८२; जै. १,  
 ४, १, २; १५, ४, १; प. २, ३; ४,  
 ४; ५; ५, २; सा. १, १, १५; गो.  
 १, २, २१; उपधावेत् ऐ. ८, १०;  
 श. १, ६, २, ९-११; उपधावेत् श.  
 १, ६, २, ७; ८; उप...धावेयुः ऐ.  
 १, ३०.

उपधावत्याञ्जकार जै. ३, ६, ३, ३.

उप/ध, उपधारयते आ. १.

उप/धप्, उपदधयं श. ९, ५, २, १;  
 जै. १३५; १३८; उपाध्णुवन्  
 जै. २३.

उप/धे, उपघापयेते तै. २, ७, १२, २.

उप/ध्मा (→धम्), उपधमति तां.

१७, ६, ३; उपाधमत् तां. १३, २,

२२; उपधमेत् प. १, ३.

उप-ध्वस्तु, स्ता (ध्वस्) - स्तः तै.

१, ७, ३, ५; -स्ता श. ४, ५, ८, २.

उप-नक्षत्र- -प्राणि श. १०, ५, ४, ५.

उप/नम्, उपनमति ऐ. १, ४; श.

१, १, ४, १९; २१; ३, १, १, ३; का.

२, १, ४, १९; २१; तै. १, ८, ८, ३;

३, १, ४, १५; तैआ. १, २३, २;

उपनुमति श. ११, २, १, १; तै. २,

२, १, ५; तां. १८, १०, १; जै. १००;

उप...नमति ऐ. १, ५; २, १७;

५, १४; श. ८, ६, ३, १६; ९, ५, १,  
 ६१; १२, ६, १, ३-३६; १, ३, १०;  
 तै. १, १, ८, ४; २, २, ७, ४; ८, ३; ४;

११, ६; ३, १२, ५, ११; तां. ८, ९,  
 १८; उपनमन्ति ऐ. ८, २६;  
 उप...नमन्ति तै. २, १, ५, ८; ९;  
 तां. ६, १०, १९; उपनंस्यति का.  
 १, १, ४, १९; २१; जै. १, ३, ४,  
 ४; उपानमत् तै. १, ६, ४, ५;  
 उपत्तमेत् ऐ. ४, २६; श. २, १, ३,  
 ९; १२, ६, १, ३; ४; का. १, १,  
 ३, ८; तै. १, १, ९, ७; उपनमेत् तै.  
 १, १, ९, ८; उप...नमेयुः तां. ६,  
 १०, १९.

उप-नत- -नतः श. ११, ७, ३, ३.

उप-नति- -तिः श. १२, ८, ३, ३१;

तै. २, ६, ५, ८.

उप-नामुक- -कः शां. ८, २; ३;

१२, ३; श. २, २, ४, १४; १३, ३,

६, ६; का. १, २, ४, १०; तै. ३,

१, १८, १, २; -का प. २, १०.

उप/नद्, उपनहति श. ६, ४, ३, ७.

उप-नद्ध- -द्धः ऐ. १, १३; ३०;

-द्धस्य श. ६, ४, ४, २०; -द्धाः

श. ५, २, १, १७.

उप-नह्य श. २, ६, २, १७; ५, ४, ५,

१५; का. १, ६, ३, ८; तां. ९, ८, १;

२५, ४, १; जै. १६८.

उप-नामुक-उप/नम् द.

उप-नि/गम् (→च्छ), उपनिगच्छति

ऐ. ७, ३१; श. ७, ३, १, २६; ५, १,

२९; उपनिगच्छेत् श. २, ३, २, ५;

उपनिगच्छत श. १३, ४, २, १७.

उप-नि/ग्रह्, उपनिग्रहीत ऐ. १४, १९.

उप-नि-प्राहम् (पम्ल) जै. १४२.

उप-नि/धा, उपनिदधाति शां. १३,

५; श. ३, ७, १, ३, २, १; ४, ५, २, ७;

उपनिदधाति श. २, ५, ३, ५;

११; ३, १, २, २; ७, ३, ३, १०;

का. ३, ३, ३, ५; ५, २, ५; १०;

उपनिदधुः शां. २८, १; उपनि-  
 दध्यात् श. २, ३, १, १७; का. १,  
 ३, १, १०.

उप-नि-धातु- -ता श. १,१,२,१७;  
का. २,१,२,१३; २,२,३.

उप-नि-धाय ऐआ. ५,१,१; शांआ.  
१,६; छ. १,५; तां. १३,४,८; २१,  
२,९; जै. ३७; १८४; १८६.

उप-नि-हित- -तः श. ३,३,२,५.

उप-नि/नी, उपनिनयति श. १, ३,  
३, ४; ३, ३, १, ७; ४, ३, १, १;  
६, १, १९; ७, १, १६; ६, ४, ३, १;  
१२, ४, २, २; ३; ४; ९; उपनिनयेत्  
ऐ. ७, ५; श. ३, ३, ४, ३, १; छ. ५,  
७, ७; व. १, ५.

उप-नि-नीय श. २, ६, १, १४; ३, ६,  
३, १४; १२, ४, १, ६; २, ६; का.  
१, ६, १, ११.

उप-नि/पद्, उप...निपद्यते तैआ.  
६, १, ३; उपनिपेदे जै. १९८;  
उपन्ययादि जै. १९८.

उपनिपादयन्ति श. १३, ५, २, २;  
उपनिपादयेत् श. छ. १, १, २८.

उप-नि/प्लु, उपनिप्लवन्ते ऐ. छ. २६.

उप-नि/मञ्जु, उपन्यमञ्जत् तै. १, १,  
३, ६.

उप-नि-मञ्ज- -ञ् जै. १९४.

उप-नि/मद्, उपनिमदति श. छ. ३,  
२, ४; ६, ९, ६.

उप-नि/रञ्ज्, उपनिरञ्जत् भं. २,  
४, १०.

उप-नि-रु-भा/कम्, उपनिराकामताम्  
शां. १५, २.

उप-नि/रध्, उपनिरुधुः श. ३, ७,  
३, २.

उप-नि-रुद्ध- -दाः श. ३, ७, ३, ३.

उप-नि/वष्, उपनिवपति श. ३, ५,  
२, १४; छ. १, १, ५; छ. ५, १, २३.

उप-नि/वृध्, उपनिवर्तते शां. ११,  
५; उपनिवर्तते ऐ. ३, ११.  
उपनिवर्तयेत् ऐ. ७, ५.

उप-नि-वर्त- -तैम् २३४५ शां. ११, ५,  
उप-नि-वृष्य ऐ. ३, १९.

उप-नि/वेध्, उपनिवेधन्ते श. ५, ३,  
४, ११.

उप-नि/श्रि, उपनिश्रयति श. १४,  
४, २, २३; उप...निश्रयन्ते श. ३,  
१, २, १७; उपनिश्रयते शां. ९, ४.

उप-नि/प(←)द्, उपनिपससादः  
ऐआ. २, २, ३; उपनिपसाद् जै. ३,  
१, ३, ९; ११; उपनिपेदुः जै. १४३;  
जै. २, २, ४, ११; व. १, ४, ७;  
उपन्ययीदन् जै. ८५.

उप-नि-पुद्- -द्, ल् ऐआ. ३, १, १;  
२, ५; शांआ. छ. १, २; छ. २, ८, ७;  
श. १०, ३, ५, १३; ५, १, १; १२,  
२, २, २३; १४, ५, १, २३; ८, ६, ४;  
५; तैआ. ८, ९, १; ९, १०, ६; १०,  
६, १; १४, ८; २, १; ६, ३, १; ६, ४, १;  
जै. छ. ९, २, १; १०, ४, ७; ११, २,  
६; दै. १, २, २; -द्: ऐआ ३,  
२, ५; शांआ. ८, ७; श. १४, ५, ४,  
१०; ६, १०, ६; सं. ३; गो. १, १,  
२१; -दम् शांआ. १३, १; श.  
१२, २, २, २३; तैआ. ७, ३, १; ८,  
९, १; १०, ६; १०, ६, १; १४, १;  
जै. छ. ८, ५, ३; ९, १, १; २, २;  
१०, ४, ७; ११, २, ६; गो. १, १,  
३८; -दाम् श. १०, ४, ५, १;  
-दि ऐआ. ३, १, ६; -द्भिः श.  
१४, ६, ११, १.

उप-नि-पाटि(दिन्→)नी- -म्  
श. २, ४, ३, ३.

उप-निष्कृत(न्स्/कृ)- -तम् ऐआ. १,  
१, ४.

उप-निष्काम(स्/कम्), उपनिष्कामति  
शांआ. छ. १, ५; श. ३, ५, ३, १३; ६, ३,  
२०; छ. १, १, २०; ३, ५, २०; १३,  
३, १, ९; १४, ३, १, ९; उपनिष्का-  
मति शां. १८, ९; श. छ. ६, ९,  
१०; १५; २३; उपनिष्काम शां.  
१५, २.  
उपनिष्कामयेत् ऐ. ८, १०.

उप-निष्काम्य श. २, ६, १, ३, ७; ३, ८, ३,  
५; छ. २, ५, १; १२; ११, ५, ९, ११.

उप-नि/हम्, उपनिहन्ति श. ३, ५,  
३, २, १; २२.

उपनिहित- उपनि/घा द्र.

उप/नी, उपन्यते शांआ. ६, १९; श.  
१, ५, ४, ५; छ. ३, १, १८; उपनयते  
श. ११, ५, ४, १; उपनयति श.  
११, ७, २, १; उपनयति श. २, ३,  
२, २; तै. १; ६, ५, २; ३, १, ४, ७;  
३, ३, ३; ८, ५, ६; ९, ६, ३; तां. १६,  
५, १०; उपनयन्ति जै. १, १८,  
३, ४; उपनिन्ये श. ११, ५, ३, १३;  
१४, १, १, २३; उपनिन्ये श. १४,  
१, १, २३; उपनेष्यसे श. १४, १,  
१, २३; उपनेष्ये श. १४, १, १,  
२२; उपनयस्व मं. १, ६, १६;  
उपनयत् ऐ. २, ६; शां. १०, ४;  
तै. ३, ६, ६, १; उपानयन् तै. १,  
५, १, २, ३; ३, १, ४, ७; उपनयेत्  
श. ३, ८, ४, ५; तां. ५, ७, ८.

उप-नीत- -तस्य सा. ३, ३, २.

उप-नीय श. ११, ५, ४, १६; गो. १,  
१, २८.

उप-नी(नि/१द्), उपन्येति व. १, १;  
उप...न्येति श. १४, ७, १, ५.

उप-न्यच्य(नि/अञ्च्) श. ११, ४,  
२, ४.

उप-न्याचर्(नि-आ/चर्), उपन्या-  
चरति श. ६, ५, ४, १०; उपन्या-  
चरति श. ६, ५, ४, १०.

उप-न्याच्छु(नि-आ/च्छु), उप...न्या-  
च्छवते श. १, ६, ४, १८; उपन्या-  
च्छुवते श. १, ८, १, ५.

उप-न्ये(नि-आ/१द्), उपन्येति जै.  
१३८; उपन्येय जै. १३८.

उपपक्ष- -पक्षाम्याम् तै. २, २, ९, ७;  
-पक्षौ तै. १, ५, ६, १, २; ३.

उपपक्ष-द्वन्- -मम् श. १२, २, १,  
२, ५.

† 'उपनिनयति' ? इति मुषा. ‡ अधिकसकाररुद्रान्दस इति सा. ।

उप-पतनीय(√पत्)-यानि सा. १,  
५, १४.  
उप-पत्ति-तिम् तै. ३, ४, ४, १.  
उप-पद्, उपपद्यते सं. ४; उपपपाद्  
ऐ. ७, १७; उपपद्यताम् सं. २, ४, ६.  
उप-परा-सूत्य(√सृ) का. १४, १, १, ९.  
उप-परे(रा/१इ), उपपूयति श. २, २,  
४, ३२; का. १, ४, १, १९; २२;  
२४; उपपरायन्ति शां. १८, ८;  
उपपरैव जै. १०२; उपपरायन्  
जै. ३४; ३७; उपपुरेयात् श. ३,  
९, २, ९.  
उप-परैव्य श. ३, ७, ३, ७; जै. १९०.  
उप-परैव्यत्-प्यन्तः का. १, २, ३,  
३; ४, १, १.  
उपपर्यन्-उप/पृच्छ द.  
उप-पर्यावृत्(रिडआ/वृत्), उपपर्या-  
वर्तन्ते तैआ. २, १९, १; उपपर्या-  
वर्तं श. २, ३, ४, ४; का. १, २,  
४, ३; उपपर्यावर्तत तै. २, ३, ६,  
४; उपपर्यावर्तत तै. २, ३, ६,  
१; २; ३; उपपर्यावर्तत का. १,  
३, ३, १८.  
उप-पल्लय(रि-लि/अय्), उप-  
पल्लयात् जै. १०१.  
उप-पल्लय्य श. २, ४, २, २२; ४, ३,  
२, ४.  
उप/पृच्छ, उपपृच्छताम् तै. २, ८, ८,  
१२; उप/पृच्छ(पृच्छताम्) तै. २,  
८, ८, १२.  
उप-पुर्वन्-नम् तै. २, ८, ८, १२.  
उप-पुत्र-क् तै. २, ५, ४, ३.  
उप-प(ल्)अङ्-क्ष ऐआ. ५, २, २.  
उप-प्र/या, उपप्रयागत् ङि श. १३, ५,  
१, १७; १८; उप/प्रागुः श. ३,  
७, ३, ९.  
उप-प्र/जन्, उपप्रजायते गो. २, ३,

२०; उपप्रजायते शां. १५, ४;  
गो. २, ३, २०.  
उप-प्रति/धा, उपप्रत्यघत् जै. १७०;  
१९७.  
उप-प्र/दा, उपप्रदास्यामः श. १, ६,  
४, १४.  
उप-प्र/भिद्, उपप्रभिन्नत् तै. १, १,  
३, ५.  
उप-प्र-भिन्न-घम् तै. १, २, १, ३.  
उप-प्र/भू, उप/प्राभूवन् श. १२,  
४, २, १०; ४, २.  
उप-प्र-यत्-उपप्रे द.  
उप-प्र/यम्, उपप्रयच्छति श. ५,  
४, ५, १३.  
उप-प्र/या, उपप्रयाहिर्णा श. ८, ६, ३,  
२१.  
उप-प्र-याय शां. ७, ९, ८, २; २२, ९.  
उप-प्र/वृत्, उपप्रवर्तयति जै. १०;  
१०७; उपप्रवर्तयैव जै. ७५.  
उप-प्र/वृद्, उप/प्रवृद्धव्य श. ३, ९,  
४, २२; उपप्रवृद्धत श. ३, ९, ४, २२.  
उप-प्र/वृत्, उपप्रवृत्तुः जै. १६४.  
उप-प्र/वृत्, उपप्रवृत्तणीत जै. २०३.  
उप-प्र-हिय(√हि) जै. १२५.  
उप-प्रे(प्र/१इ), उपप्रेति श. २, ५,  
३, २; ४, ३, ४, १०; ९, ४, १,  
४; का. १, ५, २, २; उपप्रयन्ति  
ऐ. १, ७; उपप्रयन्ति तै. २, ४, १,  
१०; उपप्रेयाय जै. ४, १०,  
३, ६; १०; उपप्रयुः श. २,  
५, ३, २; का. १, ५, २, २;  
उपप्रयन्तु तैआ. ४, २, २;  
उपप्रेत तै. १, ६, ५, ५; उपप्रायत्  
ऐ. ३, ३९; उपप्रेत् श. १२, ९,  
३, ७; तैआ. १, १३, २; ३; तां.  
२४, १२, ६; उपप्रेत् श. ३, १,  
३, २; उपप्रायत् ऐ. ३, ३९.

उप-प्र-यत्-यन् श. ३, १, ३, ११;  
-यन्तः ऐ. ४, २९; शां. ११, ४;  
२२, १; श. २, ३, ४, १०; का.  
१, ४, १, ८; जै. ३४; ३७.  
उपप्रेयत्-प्यन्तः श. ७, ३, २, ५;  
-प्यतः श. ९, २, ३, २; -प्यन् श.  
४, ५, १, २; -प्यन्तः श. २, २, ३,  
३; ३, ४, १.  
उप-प्रे(प्र/१इप्), उपप्रेयति ऐ. २,  
५; उपप्रेय ऐ. २, ५; श. ३, ८, १,  
११; उपप्रेयति तै. ३, ६, ५, १.  
उप-प्रेष-म् ऐ. २, ५.  
उप/प्लु, उपाप्लवन् ता. १२, ५, १४.  
उपाप्लवयति श. १३, १, २, ९.  
उप/वन्य, उपवन्नन्ति श. २, १, ४,  
३; का. १, १, ४, २.  
उप-वद्-द्वातः श. ११, ५, १, २.  
उप-वृङ्ग-गम् ऐ. ८, १२; १७;  
शांआ. ३, ५; तै. १, १, ६, १०; ६,  
८, ९; जै. ११७.  
उपवृङ्ग्य(ण+यत्)-ण्याय तै. १,  
६, ८, ९.  
उपवृत्-विद् ऐआ. ३, २, ४; शांआ.  
८, ७; श. ११, २, ७, ३२; -विद्म  
इव शांआ. ११, ३.  
उपवृत्-मत्-माम् ऐ. ४, ९.  
उपवृत्तती-ती जै. १, १२,  
३, ३.  
उप/मृ, उपमृते सं. १, २, २; उपमृवते  
श. ९, ३, १, ११; उपमृवते तै. २,  
४, ६, ८; ८, ४, ८; उपमृवते तै. २,  
८, ६, ८; उपमृवत् ४, ४, १.  
उप-मृत्(√मृ)-मृत् तै. ३, १,  
७, ६; -मृत् श. १, ३, २, २;  
४, ४, १४; ८, १, १; ११, ५, ६, ३;  
तै. ३, ३, १, २; ५, ५, ६, ११; ७,  
९, ९, ७; तैआ. २, १७, ३; गो.

† उपपत्तयत्रयुत्तमप्येतद्रूपमनेकोदात्तपदिति विप्रम, शास्त्राभेदेन वा समाधानं द. षट्पु स्यलेभ्येवं दर्शनात् ।  
उपप्रे, अनुत्प्रा, अनुदि द. ‡ 'उपपुर्वन्त' इति मृषा. स्वधिनया । § = घाम. १, ५, ३, ८; 'उप । प्रप्रे' इति  
पदद्वयम् । गा. शांश्री. (१८, १५, ५) च पदेकं पेशुः । तदभिधेयैशो गरि मुद्रितं प्राप्तिः । ततोऽभिधात् = 'प्रप' इत्यभि  
धायुः सत्तं । अथोचो कल्पनादर्शनार्थं किं टि. १. † = द. १, १८, १२ । ‡ = प. १, ५, ५२ ।



२,३,१४, -भृत् वा १,५,३,१७,  
 -भृत्म् वा १,३,२,११<sup>१</sup>,४,१४,  
 ४,५,६,५,३, १८,२, २<sup>१</sup>,८,३,१,  
 ५<sup>१</sup>,२३<sup>१</sup>, २,६,१,१७, ११, ४,२,  
 १, १२,५,२,७, का १,६,१,१२,  
 तै ३,३,१,१,९,१,७, -भृता वा १,  
 ३,२,१५<sup>१</sup>,४,५,६, तै ३,७,६,९,  
 १३, -भृति वा १,३,२,७,९,११-  
 १३,१४<sup>१</sup>,१५<sup>१</sup>,१६,१८,८,३,१३,  
 २,५,२,४,१,६,१,१३<sup>१</sup>,३,४,७,<sup>१</sup>  
 ८,६,३, ६,८, ३, १३<sup>१</sup>,१९, २४,  
 ४,४, ११, ४,२, २,१३-१५, ५,  
 १,३,५, का १, ५, १,३६, ६,१,  
 १७, तै ३,३,५,३,५<sup>१</sup>  
 उप०/मञ्जु(←रु), उपमद्भवति वा  
 १३,७,१,१५  
 उप मञ्जन-ने जै १५६  
 उप मञ्ज, उपमद्भवति वा १, ४, २, १,  
 उपामद्व वा १, ४, २, १  
 उप०/मन्त्र, उपमन्त्रयते वा १२, ४,  
 ४,६, उपमन्त्रयते वा ४, १<sup>१</sup>,  
 २<sup>१</sup>, उपमन्त्रय ऐ ७, १७, उप  
 मन्त्रयाञ्जके वा १, ६, ३, १३,  
 ४,१,४, ३,३,७, १४, ९,१,५  
 उपमन्त्रयाञ्जकिर वा १, ४, १,  
 ३४, उपमन्त्रयस्व वा ३, २, १,  
 १९ उप मन्त्रयस्व वा ३, २,  
 १,२०,२१, उपमन्त्रये वा ३, २,  
 १, १९, उपामन्त्रयत वा १, २,  
 वा ३, २, १, १९-२१, उपामन्त्र  
 यत वा ५, ३, ५ १४, तैआ २, २, १,  
 उपामन्त्रयत वा १, २, ता ७,  
 ५,२०, उप<sup>१</sup> भुमन्त्रयत वा ३,  
 ५,१,२१, उपमन्त्रयत वा १२, ४,  
 ४,६, उपमन्त्रयत वा १४, ९, ७  
 उप मन्त्रि(त→)ता- ता वा ३, २,  
 १,२०  
 उप०/मन्थ (→म्) उपमन्थति तै  
 १,६,८,४<sup>१</sup>,५<sup>१</sup>, उपमन्थति जै ४,  
 उपमन्थीवात् जै ४

उप मन्थनी- न्वौ वा १४, ९, ३,  
 २१  
 उप-मन्थित- तारम् तै ३,४,८,१  
 उप-मन्थय शाभा ९,८  
 उप०/मह, उपमहयति वा ६,३, ३,  
 १४, ८, १, ११, उपामहयम् वा  
 ६,३,३,१४,८,१,११  
 उप०/मा, उप मिमीते वा १०, २,  
 २,६  
 उप-मा- मा वा ७, ४, १, १४<sup>१</sup>,  
 १२, ५, १, ५, जै २०५<sup>१</sup>, -मा  
 तै २,८,८,८, तैआ १०, १, १०,  
 -मास तै २,८,५,७  
 उप माति- तय ऐ ६, २, २४  
 उप०/मीमास(√मान्), उपमीमासेत  
 जै ३६<sup>१</sup>  
 उप मीमासा- पा वा ११, ४, २,  
 २,१२,१५  
 उप०/मुञ्च, उपमुञ्चते वा ५, ४, ३,  
 १९<sup>१</sup>,५,३,७, तै १,७,९,४<sup>१</sup>  
 उप मूर्ध्माण(√मृ)- णा वा १, ७,  
 ३,२१,४,१२  
 उप मूल- लम् वा २, ४, २, १७<sup>१</sup>,  
 -के का १,३,३,१४<sup>१</sup>, ६,१,११<sup>१</sup>,  
 उप०/मृ, उपमासयति वा २, ५, २,  
 ४६, ४,४,५,२२, का १, ५, १,  
 ३८  
 उप०/मृज्, उपमृष्टे वा १२, ५, १, १२,  
 का १,३,१,११, उपमृष्टे का १,३,  
 १,१२, उपमाष्टिं वा २,२<sup>१</sup>, वा २,३,  
 १,१८, ४,१,१,२४, २,२३<sup>१</sup>, १४, ३,  
 १,१६, तै २,१,४,४, उपमाष्टि  
 वा २,३,१, १९, उपामृष्टे वा १,  
 २,४,७  
 उप०/मृज्, उपमृज्जोच वा १,२, ५, ८,  
 का २, २, ३, ८, उपामृज्जोच वा  
 १,२, ५, १०, का २, २, ३, ९  
 उप०/मृष्ट, उपमृष्ट्वा (←च् भा) स  
 तै ३, २, ९, ४  
 उप०/यज्, उपयजति वा ३, २, ४, ९,

११, उपयजति वा ३, ८, ४, १०<sup>१</sup>  
 उप-यज्- यज शा १०, ३<sup>१</sup>, वा  
 ३, ८, ४, १, १०, ६, २, २, ३१,  
 -यद्भव वा ३, ८, ३, १८, ४, ४,  
 ११, ८, २, १  
 उप यष्ट- ष्टा वा ३, ८, ५, ५  
 उप-याज- जा ऐ २, १८  
 उपयत् उपेद्र  
 उप०/यत्, उपयतत वा ८, ५, १, ७,  
 उपायतत वा ८, ५, १, ६  
 उप०/यम् (→च्छ) उपयच्छति वा ४, १,  
 २, ८, जै ५, उपयच्छति वा ३,  
 ५, २, २, ६, ३, ९, उपयच्छामि वा  
 १४, २, १, १७<sup>१</sup>, तैआ ४, ८, ४,  
 ५, ७, ८, उपयेमे वा ४, ४, ३,  
 ३१, उपयेस गो १, ३, २०<sup>१</sup>,  
 उपयच्छ शा ९, २, ३, १, उपयच्छत  
 तैआ ५, ७, ८, उपयच्छन् ता  
 १४, ९, २७  
 उप यत्- तम् वा १४, २, १, १७<sup>१</sup>  
 उप यम्नी- नी ण् १, २२, वा  
 १४, २, १, १७<sup>१</sup>, गो २, २, ६,  
 -नी वा ३, ५, २, १, २, ६, ३, ४,  
 ९, ९, २, ३, १, -नीम् वा १४, १,  
 ३, १, -नीषु वा ३, ६, ३, ५,  
 -न्या वा १४, २, १, १७, २, १३,  
 -न्याम् वा १४, २, २, ४०, ३, १,  
 २२  
 उप याम्- म वा ४, १, २, ८,  
 -मस्य वा ४, १, २, १५, -मेन  
 वा ४, १, २, ६, ८, २, ३, १८<sup>१</sup>, ३, ५,  
 ११<sup>१</sup>, -मे वा ५, ५, ४, २४  
 उपयाम गृहीत- त वा ४, १, २,  
 १५, ३, १९, ४, ७, ५, १७, २, १, ९,  
 २, ९, ३, १०, १५, ४, २४, ३, १, १४<sup>१</sup>,  
 १९<sup>१</sup>, २४, ३, ९, ५, ६, ४, १, ६, ३,  
 ६, ५, ३, ९, ४, ९, ६, २, ४, ५, ५,  
 १, २, ५, ५, २, ४, ११, ९, ७, ९, तै  
 २, ६, १, ३, ५, ३, १०, ८, १, तैआ  
 ३ १५, २, १०, ६३, १

† 'उपयाज' इति आन मुपा † 'उपयमे' इति मुपा





उपोष्य ऐआ ३,२,४, शाआ ११,  
 ४, सा १,५,८  
 उप/वह्, उपयहन्ति गो १,२,१८  
 उप वह्-म् श १,४,४,७  
 उप/वा, उपवाति श १३, ३,८,६,  
 उपवातं श ४,१,३,७  
 उप वा-वा जैउ ३,५,१,१  
 उप वाक,वा-वा श १२, ७, १,  
 ३,२,९, -वाभि तै २, ६, ११,  
 २, -वा तै २,६,४,५  
 उपवाक-सक्तु-सक्तु श १२, ९,  
 १,५  
 उप वाच्य-च्य तै ३, ७, १३,४,  
 गो २,२,१२  
 उप/वान्य(←वाज), उपवाजयति  
 श ५,१,५,२१, तै ३,३,७,२,३  
 उप वाण-णानि जै १२८  
 उपवाद, दिन् उप/वद् द्र  
 उपवाप्य उप/वप् पद्र  
 उपवास उर/वस द्र  
 उप वि मोक्ष्(√मुच+गमुल) ए ४,  
 २७,६,२३, गो २,६,५  
 उप/विश्व, उपविशति ऐ १,२२, सा  
 ६,१३, श १,२,२,२, १,१,२४,  
 २,५,२,३०, ३,६,११, ६,१,२२,  
 २३,४३, ३,२,१,५,३,२,६, ४,४,  
 १०, ४,२,१,३३, ४, १,१४, ५,  
 १,५,२८,१३,४,३,१, का १, ४,  
 १,१७, २,२, १,१, उपविशति श  
 ३, ८, १,१, तैआ १०, ६४, १,  
 उपविशन्ति श ४, ६, १, १६,  
 उपविशन्ति श ४,६,८,५, उप  
 विवेश जै १२४, १७६, १८६,  
 उपविशत् श ७, ४,२, ३, उप  
 विज्ञत् ऐ ५, २७, ७,३,८, २८,  
 शाआ ४,१,२, श ३, २, १,९,  
 १२,४,१,९, उपविशत् श १२,  
 ४,२, ८, उपविशत श १२, ४,  
 १,९,११, उपवेशि ? जै १७६

उप दिश्य ऐ ८, ६, शा ६, १३,  
 श २,४,१,८, ९, १३, ५,२,३०,  
 ६,१,२३, ३,४, ४, १०,८, १,१,  
 ६,३,३,१५, ७,४,१,२२, ११,५,  
 ३, १२, वा १, ४, २, ४, ८,  
 तैआ २,११,१, ता ५, ६, ७,  
 जै १२७  
 उप विष्ट-ष्टाय ऐ ७,५,८,१०  
 उप-वेश-शाय ता २,४,६<sup>३</sup>  
 उप वेशि-शि श १४,९,४,२३,  
 -शे श १४,९,४,२३  
 उप वेश्य ए ५,२३  
 उप/विप्, उप वेष्टि श १, २,  
 १,३, उपविष्टि तै ३,२,११,१  
 उप वेप्-प् तै ३, ३, ११, १,  
 -प श १,२, १, ३, का २, १,  
 ४,२, तै ३, ३, ११, १, २,७,४,  
 १३, -पम् श १, २, १,३, का  
 २,१,४,२, तै ३, ३, ११, १,७,  
 ४,९, -पे तै ३,३, ११,२, -पेण  
 शा २,१  
 उप वि/ष्टा(←√स्था), उपविष्टिणे  
 श ७,४,१,१४  
 उप वीय(√व्ये) तै १,६, ८,४, तैआ  
 २,१,११,११,१  
 उप/वृ उप अवृषवत तै २,५,५,४  
 उप/वृत्, उप वर्तध्वम् श ४, २,  
 ३,७, उप वर्तत तै ३,१,४,२  
 उप वृत्ति-वृत्तै तां ७,९,७  
 उपवेश शि उप/विश द्र  
 उपवेप उप/विप् द्र  
 उप/वे, उपवायति तां ९, ९, ५,  
 उप वायस्व जैउ ३, ५, १,१  
 उप वायत्-यन्तम् तां ९,९,५  
 उप व्वा यच्छमान (विआ/वम्)-  
 न गो १,२,१४  
 उप व्वा(विआ)/वृ, उपव्वाहरेव श  
 १,५,२,११, उपव्वाहरेषु श १,  
 ५,२,१३

उप व्युप-म् तै १,१,९,९,५,२,१,  
 तां २१,३,५  
 उप वृज्य(√वृज्) तै ३,१०,११,३  
 उप श-शा ता ४,१,१  
 उप/वक्, उपवक्त्रिम् तै २,४,४,९,  
 उप अशिक्षन् ता १०, १२, २  
 उप शद-द जै १२९<sup>३</sup>  
 उप/वाम्, उपशाग्नेव ऐ ७, ५, १२,  
 उपशाग्नेरन् ऐ ७, ८  
 उपशाम्येरन् गो १,१,१५  
 उपशाय उप/शी द्र  
 उप/शिष्, उपशिक्षति तां १४,३,३,  
 ४,५, उपशिक्षत तै २, ५, १, १,  
 उपशिक्षेत शां २३,५, उपशिक्षेयु  
 तै २,३,२,२  
 उप शिष्ना-यै तै ३,४,६,१  
 उप/शी, उपशते श १,१,१,२०, २,  
 ५,२,१७, ४, ४,२, १६, ६,३,१,  
 ३०, ७,५, १,६, १०,२, १,६,  
 का १,५, १,१४, २, १,१, १४,  
 उपशते श ४, ४, ५, १८, ५,  
 १३,५,३, ७,८, ६,३,१,३०, श  
 ७,५,१,६,३८, जैउ १,१७,१,३,  
 उपऽउप शेरते जै १२९, उपशोपे  
 श ४,१,५,९, तैआ ६, १, ३  
 उपशीयते जै १२९, उपऽउप -  
 शीयन्ते, अशीयन्त जै १२९,  
 उपऽउप शीयेरन् जै १२९  
 उप शयु,या-य श ३,७,२,१,२,  
 -ययो श १४,३,२,२१, -यानि  
 श १२,७,२,१५,९, १,३, -याम्  
 श ६,६,४,९, ७,५,१,२८, १४,  
 ३,१,२०, २, २१, -ययि श ६,  
 ५,३,७,१४,१,२,८  
 उप/धि, उपधयति श १४, २, २,  
 ३२-३७, उपधयति तां ७, ९,  
 ६, उपधये जै २६, उप ध्य-  
 न्ताम् तैआ ६, ७, १, उपधयन्  
 तै १,६,६,३

उप शिथियाण- -णा तै २, ८,  
५,६  
उप श्रित- त तै ३,५,१०,१  
उप/श्रु, उपश्रवन्ति श ११, ८,३,  
८, उपश्रवन्ति तै ३, ३, ५, ९,  
उपश्रोमि तै ३, १, २, ५, उप  
शुश्राव श ८ १,४,९, उपशुश्रु  
जै २०,९, उप श्रवन्तै आ  
१०, १०, २, उपश्रवन्तु तै ३,  
१, २, ४, उप श्रवन्तु तै २,  
४,६,३, उपाश्रोव तै १, १,३,  
११, ता ८, २, २, १२, ५, ११,  
उपाश्रवन् तै ३, २, ५, ९, जै  
१४३, उपश्रवन्तु ऐआ ३, २,  
४, श ४,६,९, १०, उप श्रव  
तै २,६,१५,२  
उप श्रुपते ए ३,१  
उप श्रवन्ती- -स्यो श १,९,१,४  
उप श्रुति- तिम् श ४, ५,३,१०,  
-ती श १,९,१,४  
उप श्रोतु- ता ऐ ७, २४, तै ३,  
७, ५, ४, गो , २, १९, ४, ९,  
-तारम् गो २,४,९, -त्रे गो २,  
२,१९  
उप श्लिष्ट(√क्षिप)- -ष्ट तै ३, ८,  
१७,४  
उपसृ- -सि तैआ ४,५,२  
उप स/रुम्, उपसुरणदि श १, २,  
४,१३, का २,२,२, ८, उपसुरो-  
ररथ श १, २, ४, ११, का २,  
२,२,७, उपसुमरन्थ श १, २,  
४,१२, का २,२,२,७  
उप स रद्वप का २,२,२,७,८  
उप स/विशु, उप स/सविनाति तै  
२,२,१०,६, उपसुविसेम तै ३,  
१,१,७  
उप स/दाम्, उपसुनासति शां १४,  
१, १७,१,३०,६, शांआ १, २,  
श १३,५,१,८  
उप स/वि, उपसुधवणे श २, ४,

१,१४, उपसुश्रयत तै १, ५,  
१२, ३, उपसुमश्रयताम् तै १,  
५,१२,४,५  
उप स/सद्, उपससदेम तैआ ६,  
१२,१  
उप स सुष्य(√सुष) श ४,६,९,२१  
उप स/स्था, उप सन्तिष्ठस्व श  
११,२,३,९, उप सन्तिष्ठस्व जै  
१२३  
उप स/ह, उपसहरति श १४,७,२,  
४, उपसहरति श १४, ७,२,४  
उप सद्/क्रम, उपसद्कामति श ४,  
३,४,८, १२,३,४,११, तैआ ८,  
८,५, उपसद्कामति गो १,०,  
५,४,२३, २,१,२५  
उपसद्कामयति श ६,३,३, १४,  
उपसद्कामेयु श ४,५,७,४  
उप सद् क्रम्य तैआ ९,१०,५  
उप सद्/गम्, उपसद्गच्छन्त शा  
१०,६, २७,७, श २,३, २, ३,  
उपसद्गच्छन्ते श ३, ८, ३, १४,  
उपसुज्जतिरे श १२, ७,१,१०,  
उप सुज्जत- तानि श ३,८,३,१४  
उप स/मद्, उपसमगृणाव ऐ ३,  
२६  
उप सद्गुह्य श १२,४,४, ६,७, गो  
१,२,५  
उप/सच, उपासचन्त ऐ ६,३,६  
उप/स(-सीद्), उपसीदति श ३,  
५,१,३,१, तैआ ५, ७, ४, उप  
सीदति श ९,१,२, १५, तां ६,  
५,१७,१९,२१, उपसुपसीदति  
गो १, १, २८, उपससाद गो  
१, १, ३०, उपसेदु शांआ १२,  
४, श २,४,२,५, का १,३,३,१,  
२-५, तै २, ५,८,३, तैआ ३,  
११,९, ४, ४२,३, उपसेदिम तै  
३,३,३,५, उपसीदन् ऐ १, २२,  
उपसीदयु तैआ ४, ८, ३, ५,७,  
३, उपसीद गो १, १, ३,१, उप

सीदत ऐ १,२२, उपासीदत् तां  
९,२, १९, १०, ३,१, उपासीदन्  
श १,५,२,२०, २,४, २, १,२,  
३,४, ३,४,४,४, तै १, ५,९,८,  
उपासीदन् श ३, ४, ४,४, तां  
१०,३, २, १३, १२,५, जै २०,  
गो १,२,१९, उपसीदेत् ता ४,  
३, ११, उप सदेयम् तै ३, ७,  
४,१५, उपासादम् तै २,६,१६,२  
उपसादयति शा २, २, श १४,  
१,३,१, तै २, १,५, ८, २,८,२,  
३,२,२, ३,२,१०,३,३, उपसाद-  
यन्ति श २,६,१, १२, ३, ६,३,  
१३, का १, ६, १,९, उपसादय  
श १,२,५, २१, का २, २, ३,  
१९, उपासादयन्त शां ९, १,  
उपसादयेत् तै २,१,३,६, ३, २,  
१०, २, उपसादयेत् श २, ३,१,  
१७, तै २,१, ३,६, ३, २,१०,३,  
गो १,२,६, उपासीपद श ११,  
५,३,४, उपासीपदम् श ११,५,  
३,६,७  
उप सच- -तारम् तै २,१,५,८,९  
उप सुद्- द, द् ऐ ३, १८, शा  
८,९, -सु ऐ १,२५, ३, ४,५,  
शां ७,३, ८, २, ५, १६,५, श  
९,५,१,२,२, १२,१,३,६, तै २,  
३,२,६, ता १०, ३, २, गो १,  
४,८, -द ऐ १,२३,२४, २५,  
३,४,४, २४, शां २,२, ८, ८,  
९,९,१, १६,५, श ३,४,४,१,४,  
१७,१९,२५,२६,२७,६,२,११,  
५,४,५,१३, ६, ५,१, २२, १०,  
३,५,१,३,३, ४-८, ११, ३,७,  
२७, १२,१,२,१,३,६, १३,४,४,  
१,६,१,३, १४, १, ३,१, तै २,  
१,५,८,९, तैआ २, १७,१, ५,  
६,१,१०, ६४,१, तां १०, ३,९,  
२१,१०,१०, २५, ४, १, १०,३,  
४ ४,१, गो १, ४,७, २, ३, ८,

-इम् ए १,२३,२५, तै १, ५,  
 १,४,५,६, ३,४, ६, १, गो १,४,  
 ८, २,३,७,८, -द्वा ए १, २३,  
 ३,१८, वा ३, ४,४,४, १०, २,  
 ५,१५, १४,२,२,४३, तै १, ५,  
 १,४, गो २,२,७, -द्वा ए १, १,  
 २५,३,१८,३२, तै १, ८, १,२,  
 तैआ ५,६,९, १२,३, गो २,  
 २,८, -दि तां १६,८,३, १८,३,  
 २, -दौ ए १,२३, वा १०, २,  
 ५,१,२, -द्भि ए ३,४५ वा ३,  
 ४,४,१, ५,४,५, १५, १०,२,५,  
 ३,१२,३,३, ११-१४, ता १०,  
 ३,१०,२,५,४,१,५,१,२, गो १,५,  
 १०,२,२,७, -द्भ्याम् जै १६२  
 उपसत्-पथ- -थात् वा ५, ४, ५,  
 १७  
 उपसद् रूप- -वेण वा ११, २,  
 ७,२७  
 उपसद् वृत्ति- ती वा १४, ९,  
 ३,१  
 उपसद्दी- घाम् वा १४,९,४,२३  
 उपसद्य वा ४,३,४,२०,२१, जै १६७  
 उपसद्य- घा तै १, ५, ९, ७, २,  
 ८, ७, ६, -घम् तां ६, ५, २, १,  
 -घम् इव शां ८, ८, -घाय ए  
 १,२५, वां ८, ८  
 उपसद्- घ ङ ३, ९, ३, ७, ४,  
 ३, १, १, -घम् ए ५, २६, तै २,  
 १, ७, १, गो १, ३, १२, -घानि  
 गो १, ३, १३, -घेयु जै १२  
 उपसाद्म(णमुद्) वां २, १, गो १,  
 ५, २, १  
 उपसाद्मि- तम् तै २, १, ८, ३,  
 गो १, १, १, ११  
 उपसाद्य वा २, १, १, १७, वा १,  
 ३, १, १०, तै १, ४, ४, २, ५, गो  
 १, १, १९  
 उपसाद्यमान- -तम् गो १, ३, १, १,  
 १३

उप-सन्तन् ( म्/तन् ), उपसन्तनोति  
 शा ५, ५, ११, ४, १७, ७, गो २,  
 ३, ११, उपसन्तन्नि शा १७,  
 ६, गो २, ५, ३  
 उपसन्वा ( म्/वा ), उपसन्वधाति  
 वा ३, २, ११, ४, २८, ५, उप  
 सन्वेहि ऐ ३, २८, उपसन्वधात्  
 ऐ ३, २८  
 उप-स-वाय ऐ २, ३८, शाआ २, १  
 उपसद्धित- तान् शां ५, ५, गो  
 २, १, २३  
 उपसुबद्ध ( म्/वह )- द्वा वा ३,  
 ६, ३, १४, -इम् वा ३, ६, ३, १०,  
 -द्वा वा २, ५, १, १८, वा १, ४,  
 ३, १५  
 उपसन्नुद् ( म्/वुद् ), उपसन्नुव तै  
 ३, १, १, ८, तैआ ४, ३९, १  
 उपसम्स्य ( म्/अस् ) वा ६, ६,  
 ४, ९  
 उपसमा ( म्/आ )/क, उपसमाकुर्वन्ति  
 वा ४, ५, ८, १२  
 उपसमा ( म्/आ )/धा, उपसमा-  
 दधाति वा ६, ६, ४, १, २, उप  
 समादधाति वा ६, ६, ४, १, २,  
 उप-समा-घ्राय शाआ ४, ३, १५,  
 ९, ८, ११, ४, १२, ८, वा ४, ६, ८,  
 ३, ५, ८, १३, १५, ६, ६, ४, १०, १३,  
 १४, १५, १२, ४, ३, २, ४, ६, ७,  
 १४, ९, ३, १, ४, ११, २, ३, तैआ १,  
 २२, ९, २६, १, २, १८, १, जै ११६,  
 ५, ६, २, शा १, ३, २, २, ६, ७, ४,  
 २, ६, १२ गो १, १, १४, ३, १३  
 उपसमा हित- त वा ५, -ता  
 गो १, ३, १३  
 उपसमाप् ( म्/आप् ) उपसमाप्नु  
 वन् जैउ २, ३, १, १०  
 उपसमेघम् जैउ २, २, १, ४ १०  
 उपसमा ( म्/आ )/वृष्, उपसमा  
 वर्तत वा ३, ९, १, ७, ८, ११, ११,  
 १५, १७, उपसमावर्ति वा ३,

९, १, १९, उपसमावर्तन्ते वा ३,  
 ९, १, १०, उपसमावर्तन्ते तै ३,  
 २, १, ५, उपसमावर्तन्ते वा  
 ३, ९, १, ५, उपसमावर्तत वा ३,  
 ९, १, ७, ८, ११, १३, १५, १७,  
 उपसमावर्तताम् वा ३, ९, १, १९,  
 उपसमावर्तन्त वा ३, ९, १, १०,  
 उपसमावर्तन्त वा ३, ९, १, ४,  
 उपसमावर्तन्त वा ३, ९, १, ३  
 उपसमि ( म्/इ ), उपसमिन्ति वा  
 १२, २, ३, १२  
 उपसमि- -म् तै ३, ३, ९, ६  
 उपसमिन्धि ( म्/इन्धि ), उपसमिन्धि  
 तै २, १, ४, ८  
 उपसमुद्वा ( म्/वह ) वा १०, २, १, १  
 उपसमुद् ( म्/उह ), उपसमुहति  
 वा ११, २, १, ४, उपसमुहति  
 वा १०, २, १, ५, ७, ११, ४, २, ३,  
 उपसमुहन्ते वा १०, २, १, १  
 उपसमे ( म्/आ/इ ), उपसमेति वा  
 ३, ९, ३, २३, उपसमेयन्ति वा  
 ३, ९, ३, १, ४, ४, ५, २, ६,  
 ८, ३, ५, ६, ८, १०, ११, १६,  
 ११, ८, ३, २, १२, ८, १, १९,  
 १३, ४, १, ४, १४, ३, १, १, ७, १,  
 ४४, उपसमेयन्ति वा १४, ७,  
 १, ४४, उपसमेयन्तु जै १३३,  
 उपसमेयु वा ३, ४, ३, ६, जै  
 १३७  
 उपसमेत- तम् शां १०, ६, -ता  
 वा ३, ४, ३, ३, ६-१२, ४, २,  
 उपसमेय वा ४, ६, ९, ८, तै १, ५,  
 ९, १, जै ९, ११६, १६८, २०७  
 उपसम्/वद्, उपसम्पद्येतां १३,  
 १०, १६  
 उपसम्पद्यथ जै ७४, उपसम  
 पाद्यम् जै ७४  
 उपसम् प्र/वा, उपसम्पवा इति वा  
 ८, ६, ३, २३, उपसम्पवाण वा  
 ८, ६, ३, २३

† 'उपसदी' इति मुद्रा । ‡ इत्येव विवेचनीयम् = य १५, ५१ ।

उप सम्बद्ध(→)द्धा( म/वन्ध्)-द्धा  
 तै ३,८,४,३  
 उपसर्ग-संज्ञनी उप/सृज द्र  
 उपसर्गव्य उप/सृज द्र  
 उपसर्गव्य उपसृज द्र  
 उपसाद्-दित घ उप/सद् द्र  
 उप/सिच(→)च्, उपसिचति श  
 १४,९, ३, २२, जै १२६, उप-  
 सिचतम् तैआ ६, ६, २, उप  
 सिचैव जै १४०  
 उप सिक मूल- ल शाआ ११,२  
 उप सेक- कारम् तै ३,४,८,१  
 उप/सिध्, उपसेधति जैउ ३,३,२,२  
 उप/स्, उपससार ऐ ७, १४, १५,  
 १६, तै २,३,१०,१, तैआ ९,१,  
 १-५, १०, ६३,१, उपासारत् तै  
 २,१,९,३, ता ६,७,३  
 उप सतैव्य- व्य श ४, १, ४, ६,  
 -ध्वानाम् श १,६,२,११  
 उप सूत- त ऐआ ३, १, ६, शा  
 ६,१२  
 उप सूय जैउ २,४,३,५  
 उप/सृज्, उपसृजते शा १७, १,  
 शाआ २, १, उपसृजति ऐ ४,  
 ४, घा ३,९,४,१४,१६, ६, ७,  
 १,२,१२, तै १,४, ३, ३, २,१,  
 ८,१, तैआ ५,२,१२, उपसृजति  
 घा ३,९,४,१५, उपसृजति तां  
 ८,७,८, उपसृजे शाआ ११, १,  
 उपसृज घा ६,४,३,२, उप' सृज  
 तै २,५, ८, १२, उपसृजे शाआ  
 ११,१, उपसृजनम् श १४, ४, १,  
 ७, उपसृजन्त जै १६४, उपसृजेतुः  
 जै १८४  
 उप सर्ग- र्गं शां १७, १, शाआ  
 ४,१ गो १, १, २४, -गान् ऐ  
 २,४  
 उप संज्ञनी- नी का २,२, १, १,  
 -नीभि श १,२,३,२, -ध्वाम्

शाआ २,१७  
 उप सृजव- न् ऐ ५, २२, श ४,  
 ६,९,९<sup>२</sup>  
 उप सृजमा(न→)ता- ना श ४,  
 ३,२,१०  
 उप सृज्य जैउ २,५,१,३  
 उप सृष्ट,ष्टा- ष शाआ ७, १५,  
 -ष्टम् शाआ २,१, तै २, १,७,  
 १, ८, २, -ष्टा शा १७, १, श  
 १,७,१,१०, ११, ५,३, २,१, तै  
 १,४,३,२, -ष्टा शाआ ११, १,  
 -ष्टम् श १,७,१,१०, -ष्टायम्  
 गो १, ३, ११, १२, -ष्टेन ऐआ  
 ५,३,२  
 उप/सृप्, उपसपत्ति श ११, १, ५,  
 २, १३, ८, १, २०, तैआ १०,  
 ६३, १, उपसप तैआ ६, ७, १,  
 उपसपत्त श ३,५,१,३१  
 उप सप्य- प्या गो २,२, १७  
 उप सप्य ऐ ३,४६  
 उप/सर्व, उपसेवताम् तै ३, ७, ४,  
 १३, उपसेवत शाआ १२,४  
 उप/स्वम्, उपस्वताति श ३, ३,  
 ४, २५, ५,३, २१, २२, उपस्व  
 ओमि तै ३,७,१०,१  
 उप स्त(व्य→)व्धा- धा श २,  
 १,२,६, का १,१,२,३  
 उप स्तम्भ श १४,१,१,७  
 उप स्तम्भन- नेन श ३, ४, २५  
 उपस्तरण उप/स्तू द्र  
 उप स्तिर्- म् तै ३,३,९,७  
 उप/स्तू, उपस्तीति श १, १, २, १२,  
 ३,७,४,२,१,५, २,३, ७,१,११,  
 १४, ३,५,४,८, ६,३,३, १४,८,  
 १,११, १३, ६,२, १२, १४, १,  
 २,१५, का २,१,२, ११, ३,४,  
 ऐ ३, २, ३, ७, उपस्ति तैआ  
 १,६,२, उपस्त्वन् श ६, ३, ३,  
 १४,८,१,११, उपस्तुयात् का १,

४,१,९,१,१२,†  
 उप-स्तव- व स ३  
 उप स्तुत,ता- -त तै २, ८,५,८,  
 -तात् का २,१,२, ११, -ताभि  
 का २,१,३,४  
 उप स्तुत्य श ६, ३, ३, २५.  
 उप/स्तू(→)स्त, उपस्तीति श २,५,  
 ३,९,१०,१४,१५, ६,१,२,७,२८,  
 २९,३१, ३,८,२,२६, ३, १३,४,  
 ५,२, ८, ९, का १,५, २,८, ९,  
 उपस्तीति ऐ २,१४, श १,१,  
 ४,५,२,१,१४,२,४,२,१८, ३,२,  
 १,१, ३,२,९,५,२,१,२१, ३,५,  
 ३, ६,४,१,६,७,९, ७, ३, २,२,  
 १३,४,३,१, का २,१,३,१०,४,  
 १२, तै १,७,८,१, ३, २, ५,६,  
 ६,१,३,८,३, उप "स्तुणाति तै  
 २,१,३,५, उपस्त्वन्त तै ३, ७,  
 ४, १८, उपस्त्वन्ति श १३,२,  
 ८,१, ५,२, १, उपस्त्वन्तैआ ४,  
 १,१, उपस्त्वन्मि गो १, १, ३,९,  
 उपतस्तर जै १,५१, उपस्त्वन्ति  
 श २,५,२,३७,३८, ३, १४,१५,  
 ६,१,२,७,२८,२९, ३१, ११, ७,  
 ४,४, का १,५,२,१३, १४,६,१,  
 १७-२०, जै १३९  
 उप स्तरण- णम् शाआ ३, ५,  
 तैआ १,१२,५,७,१, १, -णानि  
 शाआ ८,९  
 उप स्तीर्य ऐ २,१४, श १,६,१,  
 २१,७, २,१०,४,११, ४,४,३,५,  
 ५,१६,१७, ५,१,३,५, ११,४,२,  
 १७, तैआ २,११,१, सा १,३,२,  
 ऐआ  
 ५,१,१,२, शां २,४,५,३,९,८,  
 ६, शांआ १,५,४,५,४, श १,९,  
 ३,१८, २,३,४,३, ३,२,३,३,६,  
 ३,७, ४,६,५,५,५,५,४, २८, ६,  
 ७,३,१४,४, ११, ७, ३,१,११,†

† 'उप स्ति (उप/वन्ध्)' इति अ पाठ । † 'उपस्तुयात्' इति मुपा स्वरधिस्य । † 'जते' इति मुपा स्वरधिस्य ।

४,१,१४,२६, २७<sup>३</sup>,५,१, ३४,९,  
 २,३,४०,५,२,३, १०, १, ३,१०,  
 १४,८, १५,१०, का १,४,१,२,<sup>३</sup>  
 १८, २३<sup>३</sup>, २६<sup>३</sup>, तै ३,४,१६,  
 १, उपतिष्ठते श १, ९,३, १८<sup>३</sup>,  
 १९,२३<sup>३</sup>, २,१,४, १६, २९<sup>३</sup>,३,  
 ४,१२,२८, ३२, ३६, ४,१,१,३,  
 ४,५,७,८,९, ११, १३<sup>३</sup>, ३,१,२,  
 २,५,३,७,६,३, १९, ९,३,७, ४,  
 ४,५,२१,५,५,४, २८<sup>३</sup>, ६, ७,३,  
 १३,१६, ४,१,६<sup>३</sup>,९, ११,१४,८,  
 २,८,९, ७,२,१, १८, ४,१, २५,  
 २६,२७<sup>३</sup>,२८,३१<sup>३</sup>,५,२,२८,३८,  
 ९,१,२,१५, ५,१, ५३,२,४, १०,  
 १२,९,२,८, १४, ९, ३,१४, का  
 १,१,४, १६, २६,४,१, ७, १५,  
 २३<sup>३</sup>,२६<sup>३</sup>,२,१, २<sup>३</sup>,३, ४<sup>३</sup>,५,६<sup>३</sup>,  
 ७,८<sup>३</sup>,१०, तै १,१,१०, ६,८,६,  
 ६<sup>३</sup>,३,९,२०,१, ता १३,४,१०<sup>३</sup>,  
 जै ७७,१०१, १२७<sup>३</sup>, ष ४, ४,  
 उप तिष्ठते श २, ३, २, ४,  
 उपतिष्ठति तां १२,१३,२६, उप  
 तिष्ठन्ते शां ५,७,२४, ५, श १,  
 १,१,१७,२,१८,३,२, १५, ७,४,  
 १२,२,४,१,९,६,१,३,७, ३८,३९,  
 ३,१, २,२, ४,३, ४,१४, ७,५,  
 २, ३०, १४, १,४, १<sup>३</sup>, ५,२,३,  
 का १,६,१, २५<sup>३</sup>, २,१, ३, १४,  
 तै १,४,४,८,६,३,५,९, ८<sup>३</sup>,९,८,  
 ६,६, ३,२,५, ८, १, १, उपतिष्ठन्ते  
 श ३,१,२,३,६, ८,३, ३६, ७,  
 १,१,२४, ११,१,६,२२, का २,  
 १,१,१२,तै १,६,९,८,तां ४,९,१,  
 ५,४,१ ५, ७,१० १३,७,५,२१,  
 २५,१,१३, जै ४१,१०४,१६८,  
 गो २,१,२५<sup>३</sup>, उप तिष्ठते श  
 २,२,३,४,का १,२,३,३<sup>३</sup>;उप  
 तिष्ठन्ति जै ६४, उपतिष्ठे तै १,२,  
 १,२७,२,५,८,८, उपतिष्ठामहे ते  
 १,६,९,९, उपतस्थिरे जै २०४.

उपस्थास्यते जै १५७<sup>३</sup>, उप  
 तिष्ठन्तु तै १,२,१,२१, उपतिष्ठस्व  
 तां १,५, ५, उपतिष्ठत तै ३,७,  
 १,२, तैआ २,७,१, उपतिष्ठन्त्वम्  
 ऐ ३,२०, उपतिष्ठत् गो १, २,  
 १९<sup>३</sup>, उपतिष्ठन्त ऐ ३,२०, श  
 २,३,४,२,७, ४,१, २६, का १,  
 ४,१,१, तै १, ५, २, ४<sup>३</sup>, उप-  
 तिष्ठन्त श २, ३, ४,३, का १,  
 ४,१,२, तैआ २,९,१, जै २०४,  
 उपतिष्ठत ऐ ७, १२<sup>३</sup>, २०, २३,  
 २४, शाआ १, ५<sup>३</sup>, ४, ८, ९, श  
 २,१, ४, ३०<sup>३</sup>, ३,२,४,५, ४,३<sup>३</sup>,  
 ४,६<sup>३</sup>,४,१,२,१०, ६, ७, ४,१५,  
 ९,५,२,९,११,१०,१,३,१०,११,  
 ३,५,१४,११,८,१,३, का १,४,१,  
 २<sup>३</sup>,३,५, तै १,१, १०,६, ३,७,  
 १,२, उपतिष्ठत श २, ३, ४,४,  
 ६,७, का १,४,१,३,५, तैआ १,  
 ३,३, जै ११६, ष ४, १, सा  
 २,४,९, ३, ३, १,७, २, उप-  
 तिष्ठत श २,३,४, ५,७, का १,  
 ४,१,४, ६<sup>३</sup>, उप तिष्ठत श ७,  
 ५,१, ३४, का १,४,१, ४,६<sup>३</sup>,  
 उपतिष्ठस्व तै १, ६,३, ५<sup>३</sup>, उप-  
 स्थेयाम तै २,४,६,१, ७,१३,४,  
 उपस्थेयम् श १,४,५,२<sup>३</sup>, उप  
 भस्थु तै २, ४, १, ३  
 उपस्थापयामचकार ऐ ७,१७  
 उप तिष्ठमान-न श २, ३,४,५,  
 ८, का १,४,१,६  
 उप स्थ- स्थ शां ९, ४, शांआ  
 ५,५,७, श १४,५,४, ११,९,१,  
 १६,४,१, तै ३,११, ९, ६, जै  
 २०, -स्थम् ऐ ८, ९, शां ९,४,  
 शांआ १,७, ५,६, श २, ४,२,  
 ३,४,४,२,१७,१८, ११,६,२,१०,  
 १४,५,४,८, का १, ३, ३,३, तै  
 २,५,२,१,७,८,२,१५,३,८,३,३,  
 तैआ २,११,१, म १, १, ३,४,

-स्थात् श ४,२, ५,२, ६, ३,१,  
 ३८,२,९,४, १,१, २, का १,२,  
 ४,७, -स्थे ऐ २,३,६,२,८,२४,  
 ऐआ ३,१,२, शां ६,१४,२१,३,  
 शाआ ७,४, श १,१,२, २३<sup>३</sup>,३,  
 ६,३,४, ६,३,३, १३<sup>३</sup>,५,१,११<sup>३</sup>,  
 ७,३,१५,४,५, ८, २,३, ११, ५,  
 १,८, १२,९,१,६, १३, ५,२,२,  
 ८,३,३<sup>३</sup>, १४,५,४,११, का २,  
 १,२, १६, तै २, ४, २, ७, ६,  
 ४, ५, ८,४, ८, ६,३, ७, २, ४,  
 ३,२,४,७<sup>३</sup>, ३,९,११, ६,१,१,९,  
 १, तैआ ६ ३, १,६,१, २,७,१,  
 ३,९, १०,३, जै १२७, म १,  
 ३,५, गो १,२,४,२,४,५, -स्थेऽ  
 श्व श १,१,२, २३, का २, १,  
 २,१६, -स्थन शांआ ३,७,५,६,  
 गो १,२,४  
 उपस्थ दन्त- म् श १३, ८,३,  
 ११  
 उप स्थान- नम् श १, ३,५,१६<sup>३</sup>,  
 २,३,२,४<sup>३</sup>,५<sup>३</sup>, १४,८, १५, १०,  
 ष ५,१  
 उप स्थान्य श ६,८,१,५,१२,१३  
 उप स्थाय ऐ ७, २०,२३, २४, ८,  
 १०,श ६,६,५,१,७,४, १५, ९,  
 ५,१,५३,१३,६,३,२०<sup>३</sup>  
 उप स्थान्(र-→)री- रीभ्य तै  
 ३,४,१२,१  
 उप स्थित,ता- तम् तां १०,६,२,  
 जै २५, -ता श २, ३, २, ५  
 उप/स्थ्या, उपस्थान्ते श १,९,३,७<sup>३</sup>,  
 ३,२,२,१९, उपस्थान्ते श १,९,  
 ३,७, सा २,६,१०, उपस्थान्ति  
 ऐ ८,२०<sup>३</sup>, शां २,१,२,३,६,८,  
 ९,८,६<sup>३</sup>, शांआ १, ७, श १,१,  
 १,१<sup>३</sup>,३,४,५, ७,१,३,४,४,९,८,  
 ३,१९,९,१, २९<sup>३</sup>,२,१७,२,१,४,  
 २५<sup>३</sup>,२६, ६,१,४,६,४,७, ३,२,१,  
 २१,३,१,९, ४,१, २२, ६,४,९,

† • तिष्ठन्ते इति हस्तकेलपाठ । ‡ • ता इति य ३०.१६ पाठ ।



८, १, ५; २, ४; ५; ६; ४, १, १, २, ८; ३, ५, १, ७; ५, १, ५, २, ५; २, ६; २, १, १; ८, ३, १, ०; ३, २, ५; २, ६; ६; ३, २, ६; ३, १, २; ४, ५, ६; ७, २, १, १, ३; का. १, १, ४, २, ५; २, १, १, १, २, २, ५; तै. ३, २, ५, १, १; उपस्पृशति श. १, १, १, १; २, ४, ७; २, १, ४, २, ७; ३, ८, २, ४; ५; ४, ३, ५, १, ७; ५, २, १, १, २; का. १, १, ४, २, ४; २, १, १, १; तैआ. २, १, १, १; ५, ८, १; उपस्पृशते श. २, ५, २, ४, ३; उपस्पृशन्ते श. ४, ४, ३, १, ५; उपस्पृशन्ते श. ४, ४, ३, १, ५; उपस्पृशन्ति श. २, ६, २, १, ६; १, ८; १, २, ५, २, ८; १, ५; का. १, ६, ३, ८; उपस्पृशन्ति श. १, १, १, २, १; १, २, ५, २, ८; का. २, १, १, १, ४; उपस्पृशन्ति श. ५, ४, २, ४; उपस्पृशन्ति ऐ. ८, ६; उपस्पृशन्ति श. ३, ३, २, ३; १, ४, १; उपस्पृशन्ति ऐआ. १, २, ४; श. ३, २, २, १, ७; १, १; उपस्पृशोत् श. ३, २, २, १, ७; १, १; १, ३, ३, ३; तै. ३, १, ०, १, २; तां. ६, ५, १, ५; जै. ३, ४; सा. २, ६, १, ०.

उपस्पर्शयति श. ३, २, २, १, ७; का. १, १, ४, २, ३.

उप-स्पर्शन- -नाम् श. ४  
उप-स्पृशत् - -शाता ता. ६, ७, २, ३; -शान् ऐ. ३, २, १, ३, ८, सा. १, ५, १, ५  
उप-स्पर्शय श. ३, ४, ३, १, १, ५, ३, २, ३, २, ४; ६, ३, १, ३, १, ३, १, ४, ६, १, ८; ५, २, ३, १, १; २, ३; ४, ४, २, ५, ६, १, ३, ३, ३; ०, ४, ४, ३; ३; का. १, १, ४, २, ४; ६, १, ३, ०, तैआ. २, १, १, ३, ३, १.

उप-स्पृश- -त् श. १, ४, ४, ३, १; -त्स्य श. ५, १, ३, ५, १, ०.

उप-स्पृश, उपस्पृशे श. २, ३, २, ४.

उप-हृत्, उपहृति श. २, ५, ३, १, ७; ३, २, ३, २, ०; का. १, ५, २, १, ६; उपहृतिव्यसि ऐआ. ५, ३, २; उपहृन्त्यात् ऐ. ३, १, १; ३, ५; सां. २, ६, ३; २, ७, १; श. १, ४, ५, १, २; उपहृन्त्यात् श. १, ०, १, ५, ४. उपहृन्त्यते श. ६, १, ३, ३.

उप-धृतम् (णमुल्) शांआ. १, १, ५; श. ५, २, २, ४; ४, ४; १, ४, १, ४, १, ८; २, ३; तैआ. २, १, ८, १.

उप-धृ- -शान् श. ३, ८, ३, ३, ३.

उप-धिष्ठमान- -नः तै. ३, ७, १, २, ३; तैआ. २, ४, १.

उप-धृत- -तम् शां. २, ६, ३; -तस्य श. ४, ४, ३, १, १; -तानि श. ७, ३, २, ६.

उप-धृत-पापम् - -धाम् जै. १, ०, ३.

उप-धृत्य श. ३, ४, १, २, ५; ६, १, २, १; ४, ३; ७, १, १, ०, ८, २, २, १; २, ५, ६, ६, ४, १, २; ०, २, ३, ४, ०; १, २, ४, १, ४; १, ४, ७; तै. १, १, ३, ६.

उप-धृ- -उप/ह्र द्र.

उप-हृत् (हृस्) - -म् श. १, ४, १, ४, १, १.

उप-हृत्, उपहृत्सुः जै. ४, ५.

उप-हृत्, उपहृत्सि शां. २, २, १; उप-हृत्सु- -नाम् श. ७, ४.

उप-हृत्स्य- -स्यः तां. १, २, १, १; -स्यम् तां. १, ८, १, २; १; -स्यस्य तां. २, ३, १, १, १.

उप-हृत्सु- -नाम् श. १, १, ४, ३, ८.

उप-हृत्, उप-हृत्सु- -हरेते तै. १, ७, २, ६; उपहृति श. ५, १, ३, ५; तै. १, ३, ३, ७; ७, ७, १, ५; उपहृति श. ५, १, ३, ६; तै. १, ३, ८, ४; २, ३, १, ६; गो. २, ४, ७; उपहृतिव्यसि जै. १, ०, १; उपहृत्सु- -नाम् श. ३, ३, ३, ४; ५; उपहृत्सुः गो. २, ४, ७; उपहृत्सुः जै. १, ०, ०.

उपहृतिव्यसि तै. १, ४, १, २.  
उप-हृत् (हृस्) - -रे तै. २, ७, १, ३, ४.  
उप-हृत्, उपहृत्सु- -नाम् श. २, ९; १, ०; २, ७; ३, ०; ३, ४, ०; सां. ३, ७; १, ३, ३, ७, २, ८, ६; श. १, ४, १, १; ८, १, १, ८; १, १, २, ०; २, १; २, २; २, ३; २, ४; २, ५; २, ६; १, २, ८, ३, ३, ३, १; का. २, १, ३, १, ५; तै. ३, ३, १, ४, ३, ७, ३; ५, ७, १, १; उपहृत्सु- -नाम् श. १, ८, १, १, १; तै. ३, १, ८, ५; जै. १, १, ६, ३; उप-हृत्सु- -नाम् श. ३, ३, ८, ४; जै. १, १, ५, ३; उपहृत्सु- -नाम् श. १, २, ३, ५, ३; ५, २, ५; ६; ७; उपहृत्सु- -नाम् श. १, २, ३; २, २, ०; ३, ८; तैआ. १, ०, १, १, ०; उपहृत्सु- -नाम् श. १, ४, २, १, ०; १, ३, ७; उपहृत्सु- -नाम् श. ४, ३, ५, १, ४; उपहृत्सु- -नाम् श. २, ५, ६; ७; उप-हृत्सु- -नाम् श. १, ८, १, १, ३; २, ४; २, ५; ४, १; तै. ३, ५, ८, १; ३; १, ३, १; २; ७, ६, १, ५; उपहृत्सु- -नाम् श. २, ५, ७; उप-हृत्सु- -नाम् श. २, २, ७; सा. १, २, ५; तै. ३, ५, ८, १; १, ३, १; ५, २, ५; उपहृत्सु- -नाम् श. २, ८, ६; श. २, ४, ४, २, ५; का. १, ३, ४, १, ४, उप-हृत्सु- -नाम् श. ७, १, १. श. ४, ३, ३, ८; ९; ४, ३, १, ६; तै. ३, ७, १, ३, ३; ५, २, ५, ६; ७; उप-हृत्सु- -नाम् श. तां. २, १, १, ३; जै. १, ४, ९; उप-हृत्सु- -नाम् श. ३, २, ०; सा. २, ०, १; श. ४, १, ५, १, ४; १, ५; ५, २, ५, ६; ७; उप-हृत्सु- -नाम् श. २, १, १, १; जै. १, ४, ९; उपहृत्सु- -नाम् श. २, १, १; १, १; जै. १, ४, ९; उपहृत्सु- -नाम् श. २, १, १; १, १; जै. १, ४, ९; १, ४, ७, ३, १, १; ४, १, ५, १, ५, २, १, १; तां.

† 'उपपातम्' इति घञ् तस्य द्वितीयकचन प्रतीयत इति इत्. ‡ 'उपहृत्सु' इति गुण, स्वरदिवन्त्यः ।

१८, १, १, १, १, जै ५४, उपह्येत  
 ऐ ७, १, १, सा १, ८, १, २५, १,  
 तै ३, ७, १, १, उपह्येत ऐ ६, ३;  
 उप ह्येत जै १७१  
 उपह्यपति सा १३, ८, १  
 उप ह्यु- वम् सा ३, ७, २८, ४,  
 ५, ६, सा १२, ८, ३, ३०, १४,  
 २, २, ४२, ३, १, ३१, जै १७१, १  
 प २, ५, ६, ७, -वाय तां ११,  
 ११, १, -वे तै ३, ३, ८, ४,  
 १३, ३, ४, -वौ वा जैआ  
 १, ३५  
 उा ह्यु, ना- त सा १३, ८, १, १,  
 ८, १, २३, ३०, ३३, ३, ७, १, २, ४,  
 ४, २५, ४, ४, ३, ११, वा १, ३,  
 ४, १४, ४, २, १०, तै ३, ३, ८, ४,  
 ५, ८, २, ३, १३, २, ७, ६, १५, १०,  
 ६, १०, ८, २, तैआ ४, २१, १,  
 ना १, ५, ४, ९, १३, १६, ६, १, ९,  
 ४, ९, ९, ९, ११, प २, ५, ६, ७, ७,  
 -तम् ऐ २, २७, सा १, ८, १,  
 १९, २३, तै ३, ५, ८, १, २, ३,  
 १३, १, २, ३, -तस्य सा ४, ४,  
 ३, ११, तै ३, ५, ८, ३, १३, ३,  
 ७, १०, ६, १०, ८, २, तैआ ४,  
 २१, १, ता १, ५, ४, ९, १३, १६,  
 ६, १, २, ४, ९, ९, ९, ११, -ता  
 ए २, २७, सा १, ८, १, २, १,  
 २२, २४, २, १, २७, ४, १, तै  
 ३, ५, ८, १, २, १, १, २, ४,  
 ३, ७, ६, १५, -ता ऐ २,  
 २७, सा १२, ५, १३, ८, सा १,  
 ८, १, २०, २७, ३, ९, ४, १६, वा  
 १, ७, १०, १०, तै २, ६, १६, १, ३,  
 १, १, ६, ८, १, ३, १, ३, १, ३, ७  
 १३, २, -ताम् सा १, ८, १, २, ४,  
 उ ता३म् तै ३, ५, ८, २, १३, २,  
 -तायाम् सा २८, ४, सा ५, २,  
 २, १९, २१, ४, ४, २५, ११, ७, २, ५,  
 तै ३, २, ८, ५, गो १, ३, ११, १२,

-ते सा १, ८, १, २९, ४१, तै ३,  
 ५, ८, ३, १३, ३  
 उप ह्य ऐ २, १९, सा ३, ७, सा  
 २, ५, २, ४, ३, १०, १६, ६,  
 १, ३३, वा १, ५, १, ३६, ६,  
 १, २२  
 उप ह्यमान- त सा १, ८, १, १९,  
 २५  
 उपा( पडा- )गु- शु ऐ १, २७, २,  
 ७, ३८, ३, ९, ६, १, ऐआ २,  
 ३, ६, ५, १, १, सा १, १, १, ३,  
 ६, ९, ८, २, ९, १, १०, ४, १४, १,  
 ३, १६, ५, १०, ६, २५, १०,  
 शाआ २, १, सा १, ३, ५, १०, ४, १,  
 ३, ४, ५, १२, १, २, १२, ३, २७, ८,  
 १, १८, ९, २, ८, २, ६, १, १९, ३,  
 ५, ३, ४, ४, १६, ८, ३, ५, ९, ४, ४,  
 ६, ७, १६, १८, ५, १, ३, १, २, ४,  
 १७, ६, २, २, २०, २१, २२, ५, ३,  
 ४, ६, १, ११, ७, ३, २, ९, २, १,  
 २, ४, ३, १५, ५, १, ४, ५, ६, १०,  
 ३, ५, १०, १६, ११, १, ५, ९, २, ६,  
 ५, ७, १५, ४, ३, १९, १३, २, ७, १२,  
 ४, १, १३, १५, २, ७, १०, १३,  
 वा १, २, ३, १३, ६, १, १३, तै  
 १, ३, १, ५, ५, ९, ४, ८, ३, २, गो  
 २, ४, ५, -शुद्ध गो २, ४, ५,  
 -शु सा १२, ४, सा ३, ५, ४,  
 १६, ४, १, १, २, २, १, ३, २७, ४,  
 १, ८, ५, २, ४, १७, ६, २, ३, २०,  
 ८, १, १, ५, तै १, ४, १, २, -शुआ  
 तैआ १०, १०, २, -शुम् ऐ २,  
 २१, सा ४ १, १, ४, २, २, १३,  
 २२, २३, ४, १ १, ५, ५, ५, ६, २,  
 ८, १, १, ५ तै १, ४, १, २, -शौ  
 वा ५, २, ४, १७, ८, १, १, ५  
 उपागु निरुक्त- कौ वा ३, ६  
 उपागु पाशु- अम् सा ४, ५, ५,  
 २, १६, -श्रेण सा ४, ४, १, ४,  
 २, १०

उपागु यालु- ज सा १, ६, १, २३,  
 ११, २, ६, ५, १०, ७, १५, १६, ४,  
 १, १०, गो १, ३, १०, -जम् सा  
 १, ६, ३, २८, ११, २, ७, १५, -जेन  
 सा १, ५, २, २, ५, २, २, ८  
 उपागु सुवन- न ऐ २, २१, सा  
 ३, ९, ४, ७, ४, १, १, १, २, १, २५,  
 २७, ३, ५, १६, -नम् ऐ २, २१,  
 सा ४, १, १, २८, ३, ५, १८, ५, ६,  
 २, तै १, ५, ४, २, ३, तां ६, ६,  
 ५, -जेन सा ४, ३, ५, १६  
 उपागु हविस्- व सां ८, २  
 उपादय( शुडा- )नताम- मयो ऐ  
 २, २१, ५, ३३, सां १२, ४, सा  
 ४, ५, ५, १०, -माधाम् गो १, ३,  
 ३, -मौ ऐ २, २१, सा ११, ८,  
 १२, ४, २५, १०, सा ४, १, ३, ३,  
 १८, २५, ४, १, ४, २, १०, ११, ५,  
 ५, ११, तै १, ५, ४, १, ५, ३, ८,  
 जै १११, १२०  
 उपादय( शुडा )वतम- न सा  
 १०, ३, ५, १५  
 उपाक( प/अन्व )- के तै ३, ६, ३,  
 ३, गो २, ४ १  
 उपा पडा) वृ, उपाकुर्वे गो १, २,  
 १८, २१, उपाकरोति ऐ २, १५,  
 ५, २८, सा १७, ७, सा ३, ७,  
 ३, ८, ८, २२, ३, ४, २, ५, ७, १२, ५,  
 ३, ११, ५, २, २, १९, २१, ४, ४, ५,  
 तै ३, ८, २२, ३, उपाकरोति तै  
 ३, ९, १, २, प १, ४, उपाकुर्वतात्  
 वा ११, ५, ५, १०, उपाकुर्वतात् गो  
 १, २, १८, उपाकुर्वते ऐ २, १५,  
 सां ११, ८, सा ३, ७, ३, ७, तां  
 ९, ४, १, उपाक ता ६, ९,  
 २३, उप आकरम् तै २, ४,  
 ६, १०  
 उपा क्रण- गाव सा १, ५, २, १२  
 उपा ऋषिभ्यन्- व् सा ४, २, ५, ११,  
 ५, ४, ७, ९, ४, ४, १

† इतरदिता मुपा चि व्य † 'उपजुहते' इत्येकत्र आन मुपा ।

उपा करिष्यमाण- ण दा १४, ७, ३, १

उपा कृत- त दा १३, ३, ६, २, तै ३, ९, ४, ४, -तस्य तै ३, ९, ४, ४, ता ९, ९, १२, -ताय ऐ ७, १६, तै ३, ९, १६, २, -तै ऐ ५, ३३, ३४, ऐआ ५, १, २, तै ३, ९, १६, २; तां १२, १०, १३, प १, २, जेउ ३, ४, २, ५, ६, -तेषु ऐ ५, ३३

उपा-कृत्य श ३, ७, ३, ३, ६, ४, ३, ३, १९, १३, ५, १, १६

उपा( प५आ)✓कृ, उपाकरिष्यति श ३, ६, २, २३

उपा( प५आ)✓गम्, उपागहि म १, ५, ४, उपागचउतम् तै २, ४, ३, ७, उप आगतम् श ४, १, ३, १९, उप आ गमत् तै २, ५, ८, २, उप आगमन् तां ६, १०, १९

उपा( प५आ)✓गा, उपागात् श २, ४, १, ११, उपा आगात् तै २, ८, ८, ५, ३, १२, ३, २, ३, ४, उपागा ऐआ २, २, ३<sup>१</sup>

उपा गानु( प५आ)✓द्- न जै २०५, -ना श २, ६, २, १५, का १, ६, २, ७

उपा( प५आ)✓चर, उपाचरति ए२, १२, उपाचरत श ४, २, ४, २२ उपाचरत् श २, १, ४, १९, ४, २, ४, २२, उपाचरीत् श २, १, ४, १९-२२ ४ २ ४, २२ का १, १ ४, १८ २२

उपा✓चरण्य, उपाचरण्यत् शो ७ २<sup>१</sup>

उपाञ्च( प/अञ्च) उपाञ्चति श १२, ९, २, ६ ६ ६ ८, ४, ५ १४, ३, १, २७

उपाञ्च( प/अञ्च) उपाञ्चति श ३, ५ ३, १३ १४ १६ उपाञ्चति श ३

५, ३, १६, उपाञ्चति श ३, ६, ३, ५

उपातल्लय( प५आ)✓तल्लय- इक्षयाय तै ३, ७, ४, २

उपाती( प५अति)✓इ, उपातिपति श १०, २, ५, १५

उपा( प५आ)✓दीप्, उपादीपया- म्वहार जै ६१

उपा दीप्त- स श ७, ३, १, २, १

उपा( प५आ)✓घा, उपाघसे तै २, ३, ४, १, २, ३, ४, ५, ६, उपादधाति श १०, २, २, ७, ८, तै ३, ८, ३, ३, उपाधाति श १०, २, २, ७, ८, उपादधु जै १९, ३२, उपा- धत् तै २, ३, ४, १, उपादध्यात् श १३, १, २, २

उपा ध्याय श ४, १, ५, ६, १०, २, १, १, जै २०२

उपा दित- त श ११, ४, १, १, गो १, ३, ६, -तम् श ११, ४, १, १

उपा( प५आ)✓घाप्, उपाधावेरन् गो १, १, १४

उपाधावयाद्वाहार जैउ ३, ६, ३, ३, उपाधावयान्चक्रु श १०, ५, ५, ७, ८

उपा( प५अ)धि✓गम् उपाधिग-छेत् श ९, ५

उपा( प५अ)धि✓रुह, उपाधिरुहति श ३, २, १, ८, उपाधिरुहत् श ६, ८, १, ७

उपाध्याय( प५अधि)✓२६- यम् सा १ ५ ९, -याय सा ३, ९, ८

उपानुह( प५आ)✓नह- -नद्वयाम् श ५, ५, ३, ७, -नहौ श ५, ४, ३, १९, ५, ३, ७, ता १७ १, १५

उपानुवाक्य- म् तैआ १, २२, ११, २६, ३

उपाप्( प/आप् ), उपाप्नोति ऐ, दे,

१०, दा १२, ९, ३, १३, तैआ ७, ८, १, जै १०३, ११६, ११७, उप भाप्नोति ऐ, २, २६, ७, २६, ३१, दा १२, ८, दा १२, ४, ३, ३, उपाप्नुम श ४, ३, ३, १३, उपाप्न्यामि प १, ६, उपाप्न्यामि दा ११, ३, २, १, उपाप्नुवानि<sup>१</sup>तैआ ७, ८, १, उपाप्नोत् जै १३६, उप भाप्नोत् दा १२, ८, उपा प्नुयात् जैउ ३, १, ५, ६, उप भाप्नुयाम् दा १२, ८ उपाप्नन्ते दा २, ३, १५, ५ उवेप्सति दा ११, ७, उवेप्सन्ते ऐ ४, २, ७, उवेप्सन्ति का १, १, २, ११, उवेप्सत् दा ४, १२, २५, १०, उवेप्सीत्, उवेप्सीत् श ११, १, ४, ४<sup>१</sup>

उपास, स- स ऐ, १, ७, २, १, ३, १४, १५, ६, २४, २५, २६, २८, ३६, सा १, ३, १, २, ६, १, दा ६, २, २, १०, ११, ५, २, ९, गो २, ६, ८, १६, -सम् ऐ २, २६, ६, २६, सा २, ६, -सा ऐ २, १६, सा २९, १, दा ४, ३, २, १३, -सा ऐ २, १६, सांआ १, ६, -सौ ऐआ ३ २, ६, सां ८, ८, साआ ८, ११<sup>१</sup> उपास तर- राजि शा १५, ५

उपासि- सि श १०, १, २, ६, -सौ प १, ६, -स्य ऐ ४, १७, ८, ५, ऐआ १, ३, ७, सा १, १, ३, ४, २, ३, १२ ८, १६, ३, १७, ३, १९, ५, ७, २४, ८, ९, २५, १५<sup>१</sup> २७, २, ६, ३०, ७, साआ १, ७, दा ६, २, १, ३५, ३६, २, १३, १४, ५, १, ६, १, ५, ७, ३, २, १, ९, ९, जै १०३, १७०

उपा( प५आ)✓पद्, उपापघेरत् सा १९ १०

† प्रति आचरण्यत्, इति तैष ( १, ८, २२, १, ) 'प्रति आचरण्यात्' इति अ० ( ७, २९, १ ) पाठौ स्त । 'आचरण्यत् गम् । † 'उपैस्वीत्' इति मुपा चिन्त्य, धात्वन्तराभावात् । उपाप्नुमैच्छदित्यर्थवता सा सम्प्रवाच ।

उपापपातम् (-पऽअप/पत्+गमुन् )  
 इक्ष जैड १,३,१,७  
 उपाभिगद्(-पऽअभि/गद्)- -द  
 शांशा ४,१५  
 उपा( पऽआ)व२भू, उप...आभूपत्  
 ऐ ५,१६  
 उपा( पऽआ)वमन्, उप...आमन्त्र-  
 यन्त जै १३६  
 उपा( पऽआ)व्या, उपायामि गो १,  
 १,३२, उपायाम गो १, २,१२,  
 ३, ८, २, २, ७, उप आयातु  
 तै २, ६, ८, २, उप...आयान्तु  
 तै २, ८, २, १, उप आयादि  
 ऐ ६,१९, ऐआ ५, ३,१, शा  
 २०,२, तै २, ४, ३,११, गो २,  
 ६, २, उप...आयानि ङ ४,३,  
 २,८,९, उपायाव जै १८६,  
 उपाय, उपायती, उपायन, उपायिन्  
 उपायु उवे द्र  
 उपारू(-प/रू), उपार्यवति प १,५  
 उपाप्यं श ८,१,४,१<sup>३</sup>  
 उपारागम( पऽआ/रगम)- मू गो १,  
 २,५, -माव गो १,२,५  
 उपारू( प/रू), उपारूति श १४,  
 २,१,९  
 उपारू( प/रू), उपारूति श २, १,  
 २,१७,१९, ३,२,१४  
 उपारू( प/रू), उपारूति श ५, ४,  
 ३,८  
 उप( पऽआ)वल्सु, उपावल्सते न १,  
 २,१,३, ९,२, २१, उपावल्सन्त  
 का २,१,४,२  
 उपावल्सनीय- य ऐआ ५,१,१  
 उपावल्स्य- म्य शा २५, १०,  
 म्यम् ऐ ४ १९,२२, ता २३,  
 १६,४, -म्यौ शाजा १, १, श  
 ४,६,३,३  
 उपाव( प/व), उपावति श ७,२,  
 १,३०, तै २, ५, ५, ६, उप  
 अवति श ३, ७, ३, ९, उपाववि

वा ७,२,१,३०, उप...अवतु तै  
 ३,६,२,१, उपाव म १, ७, १३,  
 उप भव म १,७,१३, उप  
 अवतम् तै. ३, ७, १३,४, तैआ  
 ४,२०,३, उप...अवत तै ३, ७,  
 ६,१२ उपावी- अद्र  
 उपा( पऽअ)व/पत्, उपावपपात जै  
 ४०.  
 उपा(-पऽअ)व/रह, उपावरोहति  
 श ५,२,२,१९,२१, ४,४,२५, ता  
 ३,६,२, ५, ५, ५, १८, १०,१०,  
 उपावरोह श १०,३,३,५, जै  
 २०९, उपावरोहन्तु श ३, ९, ३,  
 ७, उपावरोह श ३,९,३,६,७,  
 तै २, ५,८, ८, उपावरोहेत् ता  
 ३,६,२, १८,१०,१०<sup>३</sup>  
 उपा( पऽअ)व/धि, उपावधयते श  
 ४,६,९,६  
 उपावसायिन्( पऽअव/सो)- धिनम  
 श ११,४,२,९, -यी श १,६,  
 ३,३४  
 उपाव सित- त श ३,९,२,८  
 उपा( पऽअ)व/सुन्, उपावसुजति  
 तैआ ५, ७, ३, उपावसुजत् तै  
 ३,६,३,५, उपावसुजत् तैआ ४,  
 ८, २, ५, ७, २, उपावसुजन्  
 श १, ५, २, २०, तै २ १,१,  
 ३, उपावसुक्षत् तै ३,६,११,३  
 उपाव सुष्ट,ष्टा- ष्टम् ऐ ५, २६,  
 -ष्टा ऐ ५, २७, ७ ३<sup>३</sup>  
 उपावसुपत्( पऽअव/सुप)- पंशु श  
 १४,६ ११,१  
 उपा( पऽअ)व/स्था, उप वतरुय गो  
 १,२,५  
 उपावहृत्( पऽअव/हृत्)शाआ १,७  
 उपावहाव( पऽअव/हा) जै १३५<sup>३</sup>  
 उपावहित( पऽअव/धा)- तम् जै  
 १२५, -ती तै २,७,१८,४  
 उपावहृय( पऽअव/हृ)शा २७,६१,  
 उपा( पऽअ)व/ह, उपावहरति श

३,५,४, २४, ९,३,२,३,४,६, ४,  
 २,३, ४, ५, १,४,३, ५,१०,११,  
 ४,३,३,४, ६,४,३, १०, ४,१६,  
 १८,७,२,९, ३,३, १०,८,१,१२,  
 १३,२,६,८, तै १,३,५,२, ७,९,  
 १,१०,१, उपावहरति श ६, ४,  
 ४,१८,८,१,१२, तै १,७,९,६,ता  
 ५,५,७, उपावहरति ऐ १,४४<sup>३</sup>,  
 श ६, ७,२, ९, उपावहरामि तै  
 २,७,१५,६, उपावहरेयु ऐ १,  
 १४<sup>३</sup>.  
 उपाव हत- ता श ५,१,५, १०,  
 -तानि श ११,५,३,८  
 उपाव हृत् श ६, ४,३,१०,७,२,  
 ९,३,३,६, ११,४,२,१३-१५  
 उपाव द्वियमाण- ण श १२, ६,  
 १,१८  
 उपावि- वि ऐ १,२५  
 उपावी( प/वृत्+ई)- वी श ३,  
 ७,३,९<sup>३</sup>  
 उपा( पऽआ)वृत्, उपावर्तते ऐ ४  
 १, ६ २१, ७, १९, २३,२४, श  
 १,१,१, ११<sup>३</sup>, ३,४,१०,५,१,२३,  
 २,७,८,९, १५, २,१, ४,७,४,२,  
 ११,६,१,३,७, ३,१,१,८, १०,२,  
 २,१०,१९,२२,४, २२, ४, ५,५,  
 ११, ६, ३,१, १४-१६, का १,  
 १,३,३<sup>३</sup>, ४,६,३,३,१०,९,१,२५,  
 २,१,१, ४,९<sup>३</sup>, तै १,१, २,३,६,  
 १,३, ७,३, ३,१, ४,२,८, ३,५,  
 उपावर्तते श १, १, ११, ता  
 ८,४, ५, उप आवर्तते तै ३,  
 १,४,२, उपावर्तते श ३, २,२,  
 १० श ११,६, २,४, तै १, ६,  
 १,४, २,७,९, ता ६, ७, १९,  
 गो २,६, ३, उप आवर्तते श  
 १२,४,६, ता ६,७,२०, ७,९,  
 ८,१५,५,३,६, १७,१०,३, उपा-  
 वर्तते श १,४,१,२५,५,२,६,३,  
 २,४,६<sup>३</sup>, ५,१,२३, ४,४,१,१६<sup>३</sup>,

† = ऋ ७,९,२,१, √मुयतेरिति MW । ‡ उपावहृय इति आन मुपा ।

का १, २, १, ९, उपावयुतं  
 वा ३, २, ४, ६, का १, २, १,  
 ९, उपावयुतु वा १, ६, ३,  
 १५, ४, ३, ३, ८, उपावयुतंति  
 वा १, ४, १, ३४, उपावयुतंस्व ऐ  
 ७, १९, उपावयुतंस्व वा १,  
 ५, २, ६, ७, ४, १, ४, ४, उपावयुतं-  
 ष्वम् वा १, ५, २, १२, ४, २, १,  
 २९, ५, ८, ३, ३, ९, ५, ३, ११, ६, ७,  
 १९, ता २१, २, १, जैठ ३, ४, ५,  
 १, ६, ६, २, उपावयुतंष्वम् वा  
 ४, ३, ३, ७, तां २१, २, १, उपावयुतं  
 आवयुतंयाम वा १, ६, ३, १३,  
 उपावयुतंमहे वा ४, ३, ३, ८,  
 उपावयुतं ऐ ७, १९, ३५, वा ३,  
 २, ४, ६, २२, ४, ४, १, १८, तै १,  
 १, २, ३, ६, ७, ३, ३, १, ४, २, ८, ३,  
 ४, तां ८, ४, ५, ५, ११, ता ९, २,  
 २२, ४, १४, ता ११, ८, १२,  
 १३, २७, जै २११, उपावयुतंस्व  
 ऐ २, ३, ३, ३, ६, वा १, ६, १, २,  
 ४, ३, ३, ९, तै २, ७, ९, १, ता  
 ६, ७, १३, ७, ५, २, १५, ५, ३५,  
 १७, १०, ३, गो २, ५, ९, उपावयुतं  
 आवयुतं तै ३, १, ४, २, उपावयुतं  
 वा ३, ५, १, २२, ४, ४, १, १७,  
 उपावयुतं वा ४, ३, ३, ८, उपावयुतं  
 वृत्ति का १, २, १, ९, उपावयुतं  
 वा ४, ४, १, १८  
 उपावयुतंति वा ४, ९, ८, ८, ७,  
 ६, उपावयुतंति वा ४, ५, ८, १६  
 उपावयुतंति का १, २, १, ९  
 उपावयुतंति-ता तै १, ६, ७ ३  
 उपावयुतंति- नृ ४, ४, ४, १, १७  
 उपावयुतंति- न्ती वा ३ ५,  
 १, २२०  
 उपावयुतंति- त्त का १, ३, ३, १०,  
 ६, १, २५, -ता ऐ २, ३, ३, ३, ६  
 वा ३, १, १, ६, -त्त वा १, ५, २,  
 ६ ७

उपावयुतं- रथे तां १५, ५, ३५,  
 उपावयुतं- (प५अव/१६), उपावयुतं तै २,  
 १, १०, २, उपावयुतंति वा. ४, ६,  
 ९, १२, १२, ८, ३, २६, उपावयुतं  
 वा. ३, ७, ३, ३, ८, ३, २८  
 उपावयुतं- (प५अव/१६), उपावयुतंति वा  
 २, ३, ३, १२, उपावयुतंति वा २, ३,  
 ३, १२  
 उपावयुतं- (प५आ/४५), -य तै.  
 १, ७, ७, ५  
 उपावयुतं- (प५आ/४५), उपावयुतंति जैठ  
 ३, १, १, २१  
 उपावयुतं- (प५अव/१६), -म् जै  
 १६०  
 उपावयुतं- (प५अव/१६), उपावयुतंति तै.  
 २, ८, ६, ५  
 उपावयुतं- (प५अव/१६), उपावयुतंति ऐ  
 २, ११९, वा १, ९, २, ३, ३, ५,  
 ३, ८, १, १४, ४, २, ५, ६, ५, ४, १,  
 १२, १४, १, ३, १४, तै ३, ८, ४,  
 २, उपावयुतंति तै १, १, ३, ८, ९,  
 ७, ८, १, तैआ ५, ४, ५, उपावयुतंति  
 वा १६, १, ३, ०, २, जै १२०  
 उपावयुतंति- -यम् वा ७, ३, २, १९,  
 जैठ १, ३, २, ४  
 उपावयुतंति वा ३, ८, २, १५, १२, ५, १,  
 १०, १४, १, ३, १५  
 उपावयुतंति- (प५आ/४५), उपावयुतंति ऐ ४, १०,  
 वा २, ५, २, ४५, ६, १, ४५,  
 ३, ३, २, ५, का १, ५, १, ३०  
 तै १, ३, १०, ६, २, २, १, ५, उपावयुतंति  
 वा २, ५, २, ३५, १०, ३, ४, ५,  
 ६, २, १०, १४, ४, २, १७, १९, २२,  
 २३, २८, ३, २, २१, ५, १, २-१३,  
 ६, १०, ४, ७, १३, १६, १९, ५, ४, ४,  
 तां ७ १०, ७, जै ९५८  
 वा ५, जैठ १, ३, ४, १, १५, ४, ४, २,  
 २, २, ४-७, ५, ३, ४ ६, ३, ६, ५, ३,  
 ३, गो १, १, ३, ८, उपावयुतंति वा  
 २, ३, २, ४, उपावयुतंति वा २, ५, २,

४२; वा १, ५, १, ३७, उपावयुतंति ऐ  
 ३, ४, ५, ५, ३, ३, ऐआ २, १, ४,  
 वा १, ३, ४, १५, २, ५, २, ६, ३, २,  
 ३, १६, ९, ३, ७, ४, ५, ९, ३, ५, ७, ९,  
 ५, २, १, २२, ४, ४, १, १०, २, ६, १९,  
 ४, ५, १, ५, २, २०, वा १४, ८, ६,  
 २, का १, १, ४, ७, ५, १, ४, तै २,  
 ८, ८, ७, तैआ ६, ३, २, ८, ५, १,  
 उपावयुतंति वा ३, ४, ४, ७, २, १, १४,  
 १०, ३, ५, ३, ५, २, २०, १४, ७, ३,  
 १३, २०, ९, १, १८, तैआ १, ९,  
 ६, ८, ३, १, ३, १, ता २, ३, ४, ८,  
 ३, ९, ४, १५, ४, १६, ५, ३, ६, ४,  
 जै. ९५, जैठ १, ९, ३, ३, ३, २,  
 ३, ३, ४, १, १, ४, १०, १, ५-९, गो  
 २, ३, १, ६, ३, उपावयुतंति वा  
 १, ९, २, १२, २, ७, ४, ४, ४, ५,  
 उपावयुतंति वा ९, २, १, १४,  
 उपावयुतंति ऐ ९५, जैठ १, १४, १,  
 १, २, ८, ३, ५, ८, ११, उपावयुतंति वा  
 १४, ७, १, २-१३, जै ९५,  
 उपावयुतंति ऐआ २, ६, १, जै १००,  
 जैठ १, १४, १, १-८, ३, १-७,  
 ३, ६, ४, १, उपावयुतंति वा १, ८,  
 १, ५, उपावयुतंति ऐआ २, १,  
 ८, उपावयुतंति वा १, ८, १, ४,  
 उपावयुतंति तै १, ३, १, २६, २,  
 ४, ६, १२, तैआ १, ६, २, उपावयुतंति  
 तैआ ७, ६, ७, १०, ८, १, उपावयुतंति  
 जैठ १, १४, ३, ५, १५, ४, ३, ४,  
 ८, १, २, उपावयुतंति वा १४, ९, ४, ३,  
 तै २, १, २, १, उपावयुतंति तै २, ४,  
 ४, ५, जैठ १, १५, ४, ४, उपावयुतंति  
 वा २, ९, वा २, १, ३, ९, ३, ९,  
 २, ७, ३, ११, १०, ३, ५, ११, ४, ४,  
 ४, ५, २, २०, ६, ३, १, २, ११, ४,  
 ४, ९-१२, १२, २, ३, १३, १४, ४,  
 २, १८, १९, २८, ६, १०, ३, ६, १२,  
 १५, १८, ८, ९, १, ९, २, का १,  
 १, ३, ८ तै १, ४, ४, ७, उपावयुतंति

श २,३,१, ८; १०, २,६, १९,  
तैआ ९,१०,३,४, जैठ १, ८,  
३-६; स १

उपास्यन्ते गो २,४,५

उपासन- नानि शांआ ४, ७, जै  
६,१२०

उपासितव्य,व्या- व्य जैठ १,१४,  
२,१०, ३,६,४,६, -व्यम् तैआ  
७,११,४,१०,१०,३, जैठ २,३,  
३,१०<sup>३</sup>, ४,१०,४, ६,११,३,१३,  
-व्या जैठ ४,९,२,२

उपास्य- स्यम् तैआ ७, ११, ४,  
-स्थानि तैआ ७,११,२

उपासङ्ग(पडआ/सञ्ज्)- ङ्ग जै  
१३४

उपासद्(पडआ/सद्), उप आ  
सदेम तै ३, ६,१०,३<sup>१</sup>  
उपासादयन्त शा ९,१

उपा-साद्य शा २३,५

उपास्त उपासद्

उपा(पडआ)/स्था, उपास्तस्यो ऐ ७,  
१४

उपा स्थित- त शा ५,१,५,२८

उपास्यद्य(पडआ/स्यन्दु) वा २३,  
५,२६,५

उपा(पडआ)/ह, उपाहरन्ति तै ३,  
९,४,८, उपाहरेत् शा ६, ५, २,  
२२, १०,५,५, २, उपाहया जै  
१००

उपाहियते शा १७, ४, उप  
आहियन्ते शा ११,१,६,३५

उपा हत- तम् शा ४,६,९,५

उपा(पडआ)/ह्ने उपाह्वयति जै २०४,  
उप आह्वयस्व प २,५<sup>१</sup>, उप  
आह्वयध्वम् शा २९,१

इवपे(प/वहइ), इयेति ऐ १,२५<sup>१</sup>,

४,१०,१३,१४<sup>३</sup>,७,११, शां १५,  
५, शा १, १, ३, ४, २, ६,

९,१,२५,३,२३, २, १, २,२, ३,  
४,३, ३,४,५,८,९, ९,४,१९,२१,  
४,३,४,१४, ५,२, ५, १, ४,५,८,  
९, १२, ९,५,१, ९<sup>१</sup>, ११,३,३,  
२, १३,५, ३,६, का १,१,२,१<sup>१</sup>,  
२,१,१,२,२,८, तै १, ३, १,४<sup>१</sup>,  
६<sup>१</sup>,४,१०,४,६,७,८,१०,७,३,३,  
३,२,१०,३,३, ९,६, ७, १,१,३,  
३,२, २,८,३,५, इयेति शा १,१,  
१,६,११,३,४,४,२७, ९,४,२०<sup>३</sup>,  
११,१,८, ४,३, ३,२, ५,४,१६,  
६, २, १०, १२, ८, २, ५, का  
२,१,१,९, तैआ २,८,१,५,३,६,  
९,४<sup>१</sup>,१०, ता ८, ६, १२<sup>१</sup>, १२,  
३,५,६,१०,१०,३,१३,१२, १३,  
५,३, १४,१,२,११,२, १५,३,३,  
३, १०, १६, ४, ४, ५, २, १७,  
१३, ६, ११, १४, १८, २, ७,  
२१,९,१३, २२,८, ३, ९,४,१३,  
२, २३, १६, १२, जैठ २, १,  
२, ९, ४,७,१, ७,२, ७, १७, ४  
३,१२,४,१<sup>१</sup>, गो १, ३, २२, २,  
२, ७, ८, १४, ३, १९<sup>१</sup>, उप  
अयति शा १,७, १,३, उपेत ता  
२५,३,६, उपयन्ति ऐ १, २०<sup>१</sup>,  
२,२०<sup>१</sup>, ४,१२, १३<sup>१</sup>, १६<sup>१</sup>,१८,  
१९<sup>१</sup>, ५,४, १०, १६, २२, ऐआ  
२,३,४, शां ८,९, १२,१<sup>१</sup>, १७,  
१<sup>१</sup>, ४ ५<sup>१</sup>, २०, १<sup>१</sup>, २, ३, ४,  
२१,२,३,४,२४,९,२५,१,९,१०,  
११<sup>१</sup>,१३,२६, २, २७, १२,४,७<sup>१</sup>,  
३०,२, शा १,१,१,३, १२,१,३,  
२३<sup>१</sup>,३,५,१२, ४,१,१,१४,७,२,  
१५ ९,१ १०, का २,१,१,३, तै  
१, २, २,५, २,४, ६, ९, ५,५,२,  
उपयन्ति शा ५ ३, २, ९, १२,  
१,३,६,८-२२, २,१, १,५,६,८,  
३ ४<sup>१</sup> ५,७,८<sup>१</sup> १२ १३, ३,१,४,

५,१२<sup>१</sup>, १३<sup>१</sup>, तै १, २,२,१,५<sup>१</sup>,  
३,१२, ९,८, तां ४, ५,६, १३,  
१८,६,११,२१,८,९,९,९, १०,४,  
५, ४,९, १५,५,८, ७,८,९,८,५,  
८,१,१३,५,१३, ९,१, १०,२,१,  
३,४,८,१५<sup>१</sup>, १०,४,६,७,९, १३,  
३,६, १२,३,११,२,१, ११, १२,  
१६,२१,५,२,५,१०,२२, ११,१७,  
९३,२४, १३, ६,१५, ११, २३,  
१४,४,३,५,३,१७, २२, १७, ७,  
२,९, १५, २३, १,५,२, ३,४,३,  
६,४,३,५,२,३,४, ६,२, ७,६,९,  
२-५,११,४,५,१२,४, १३,२,५,  
१४,३,७, १५,७, १६,३, १७,२,  
१९,४,७, २०,२-४,२१,३, २२,  
४-७,२३,२, २६, ३, २४, १,४,  
१४,३,२,४,२,६,२,३, ११,३,६,  
८,१२,३,४,७,१४, २,५,६, १५,  
३,५,१६,५,१७,०,३,४<sup>१</sup>, १८,९,  
१९,२,२५, १,३,९, १२-१४,२,  
२,५,४,३,५,३, ६,२, ४,७,३,३,  
४,८,३,९,२,३,११,३,३, १२,४,  
१५,२,४,१६, २<sup>१</sup>,३, १७, २,३,  
१८,३, ६,७, जै १९, ४६, ५५,  
७८,१६०, १६४<sup>१</sup>, १६७, १६८,  
१७९, जैठ ३, ६,१, ५,६,३, ४  
३, १२<sup>१</sup>, म २, ४,६, गो १, ३,  
१५, ४,८<sup>२</sup>, १०<sup>१</sup>, १३<sup>१</sup>,१४,१५,  
१६<sup>१</sup>,१७<sup>१</sup>,१८<sup>१</sup>, २३<sup>१</sup>, ५,६<sup>१</sup>, ४,  
४,९,६,१०, उप यन्ति ऐ ४,  
२७, तैआ ६, ५, ३, उपेय जै  
२०९, उपेयि ए ७ २३,२४, शा  
१,१,१, ४, ६, ९, ३, २३, १४,  
९ १,१०, का २, १, १,४,५, तै  
१,२,१, १५<sup>१</sup>, म १, ६,९-१३,  
जै २०९, उप भयामि शा ४,  
१,३,१८, उपयाय ऐआ २,२,३<sup>१</sup>,  
४<sup>१</sup>, जै १२५ १९३,१९८,१९९,

† 'आ उप हुवाभो नमसा सदेम' ऋ ६,१,६। अन 'उप। हुवाप' इति पपा। भा सा इयेतयो  
'उपञ्जु। शाप' इति पदविभागवित्य। व्याख्यानत्र तयोश्चिन्त्यम्। ऋ साध्ये तु सा ऋ.पाठानुसारी व्याचर्यौ।  
हुवाप अद।

जैउ १,१४, १,१, गो १,१,३२,  
 उपेयुत वा ४,१,५,८, उपेयु वा १,  
 ७,२,२२,३,२,१,१८, ९,५,१,३-  
 ६,१२,११,५,५, २,६,१३, उपेयु  
 वा १२, १, ३, २३, जै ८५,९२,  
 उपेयिम गो १,२,७, उपेता ऐ ७,१८,  
 उपेययार् गो १,३,२०, उपेय्यामि  
 गो १,१,३,२१, उपेय्यामहे गो १,  
 ३,२०, उपेय्याम गो १,३,२०, उपे  
 उप वन्तु तै १,२,१,१०, उपेदि  
 ऐआ ४,१,१, वा ११, ५,३,१३,  
 उप इदि वा ८, ४,१,७,७,३,  
 १६, तैआ ६, १, २, उपेपत वा  
 ११,५,५,५,९, जै १६८, उप्या  
 यानि वा १,१,१,१, ११, ५,३,  
 १३, उप भयानि वा ११, ४,  
 १,९,२,२०, १४, ५,१,१४, तै २,  
 ३,१०,१, उपायाव वा १, ७,१,  
 ३, उप अयाव वा १४, १,१,  
 २१, ता ८, ४, २, जै १८६,  
 उपायाम ऐ १,०३, वा ९, ५,  
 १, ३-६, गो २, २,७, उप  
 अयाम वा १०, ६, १, २, जै  
 १६४, उपैत ऐ ५, १४, वा ८,  
 ३,१,११, ता ८ ४, ३, १२, ५,  
 ११,११,१०, २, १, ७, ३, जै १८,  
 २०, ४१, ५६, ७२, ७९, ८०, १७१,  
 १७७, उपेयाम् जै ३५, गो १, ३,  
 १५ उप्यायम् ऐ १, २३, २, ११, ३,  
 २२, ६, ४, वा २१, १, २४, ३, वा १,  
 १, १, २५, ३, ४, ३, २, ४, १२, ६,  
 २, ११, ४, ३, ४, १४, ५, २, १, ५,  
 १, ६, २, ३, ८, उप्यायम् वा ३, ९, ४,  
 २०, ८, २, ४, ४, १, ५, ता २५, ८,  
 २, जै १९०, गो २, २, ०, उप  
 आयम् वा ७, ५, २, ३६, उपैम  
 वा ११, ५, ५, ४, उपेयात् वा  
 १७, ४, २, १, १०, वा १, १, १,  
 ३, २, ४ १६ १२, ३ १०, ३,

४, ४, १७, २७, ६, २, २, ३९,  
 १०, १, २, २-५, का १, ३, २, १०,  
 ४, २, ३, ७, २, १, १, ३, ५, तै १,  
 १, ९, ७, तैआ २, ८, १, ५, ८, १३,  
 उपेयात् वा ३, ४, ४, १९, २५, २७,  
 ६, २, २, ३, ९, १४, ५, १, १५, तै १,  
 १, ९, ८, जै १८, ७०, १०३, सा  
 १, ३, ६, ३, १, २, गो १, २, १६,  
 ४, १४-१७, उप ह्यात् वा  
 १२, २, २, ८, उप ह्यात् जै  
 १३५, उपेयु वा १, ७, २, २२,  
 ४, ५, १०, ८, ११, ५, ५, २, ता  
 ४, ४, ७, ८, ९, ५, ४, १५, १५, ७, २,  
 १७, १, ८, २३, ४, २, ७, ३, १, १,  
 १८, २, १५, १, १६, १, ८, १८, १,  
 २०, १, २२, २, २३, १, २४, १, २६,  
 १, २८, १, २४, १, २, ४, १, ५, १,  
 ६, १, ८, १, १३, ३, १६, २, १८,  
 ८, २५, १, ७, जै ८१, गो  
 १, ४, १३, उपेया ऐ ७, १७,  
 उपेयाम् ऐ ७, १७, उपेय्यम्  
 (उपेय्याम C त्रि) जै १६३  
 उप युव- व वा ५, १, -व वा  
 ११, ३, ३, २, गो १, २, ३, -त  
 वा २२, १, तै १, १, ६, १, ३, १,  
 १, तैआ ५, ८, १३, जै २०७,  
 -तम् वा १, १, १, ७  
 उपाय- यान् स ३  
 उपायन कीर्ति- तै १३ वा १४, ९, १,  
 ११  
 उपायिन्- यि वा ६, ६, १, ४  
 उपायु- यव वा १, ७, १, ३, तै  
 ३, २, १, ४  
 उपेत- त जै १४७, गो १, २, २,  
 १६, -तम् जै १६४, गो १, १,  
 ३२, -ता वा ४, ३, १, १२, १०,  
 ६, १, ३, १२, ३, ३, ३, ८  
 उपेतय- य्वे शा २६, २  
 उपति- तो ऐ ११९ वा ८ ४

उपेय वा २, ५, १, १२, ३, ८, २, ३,  
 १२, २, ३, ५, का १, ४, ३, १०, ता  
 १४, ५, १५, ६, ८, जैउ १, ४, २,  
 ७, ९, ४, २, वा १, १, सा १, ६, ७,  
 २, ५, २, जै ५५, ९९, १०८, १६३,  
 १७६, गो १, १, ३, २, २, २  
 उपेय- त्य ता ४, ५, १६, जै  
 १६४, -यम् ता ४, १०, ३, ४,  
 जै १६७, -यानि जै ८१,  
 -सौ जै १६४  
 उपेय्यत्- न्वा वा १, १, १, १  
 उपे(पडआ/१६), उपैति तैआ ५,  
 १, ११, उपायन्ति वा ९, २, ३, २०,  
 तै १, ६, ५, ६, उप एमति वा  
 २, ३, ४, २८, का १, ४, १, २२,  
 उपेयाव ए ७, १५, उप ऐउ  
 तै २, ४, ६, १०, तैआ ३, १५, २,  
 उप एदि तैआ ४, ८, ४, ५, ७,  
 ५, उप एतम् वा ७, ४, १, ४०,  
 ८, २, १, १२, उप एत वा ८,  
 १, १, ३, ३, १, ६, उप आयानि  
 वा ६, २, ३, २, ४, ६, उप  
 आयाम वा ६, २, ३, ८, उपैव वा  
 ६, २, ३, २, ४, ६, ७, ४, २, १०,  
 उपायम् वा १, ७, २, २०, ३, २,  
 १, १८, ४, ३, २, ८, २, २, ४  
 उपाय(त्-)/वी- वीसु ऐ २, २०  
 उपेक्ष( प/इक्ष), उपेक्षत तां ७, १,  
 १६, उपेक्षत ऐआ २, २, ४, ३,  
 २, ४  
 उपेक्ष वा १२, २, १, ९  
 उपेक्ष तम- सु ऐ ३, २  
 उपेनित( प/इन्, इ/इन्, वा )-  
 तम् ५६५ वा ३, १, २, १८, ७,  
 १, १२  
 उपेन्द्र- स्व ऐ ३, २, ४  
 उपो उप द्र  
 उपोक्ष( प/उक्ष), उपोक्षति वा ३,  
 ७, ४, ६

१ 'उप पेय्याम, उपे पेय्यामहे' इत्युभयविवेकं G मुपा । कालि सवन 'वे' इत्येव । † मुपा हवामाव धित्त्वं । § ' ऐम' इति मुपा । S ' वीकी' इति वृत् (६, २, ७) पाठ । ¶ 'उपेय्यन्' इति भ्रज मुपा वृत् (धित्त्वं) ।

उपोत्क्रम ( पडउद्/क्रम ), उपोत्क्रामति  
 श १, ७, ३, २३, २४, २५<sup>१</sup>, ३, १,  
 १, १, उपोत्क्रामन्ति श ४, २,  
 ५, ९, उपोदक्रामन् श १, ७, ३, १,  
 ३, १, १, १, ३, ३०, ४, २, ५, ५, ९,  
 उपोदक्रामन् श १, ७, ३, २, २२,  
 २६  
 उपोत्त(म→)मा- नया ऐआ ५, ३,  
 १, -माया ऐआ ५, १, १  
 उरोत् ( पडउत् ) √ पद्, उपोत्पेदे श  
 १, ७, ३, ३  
 उरोत् ( पडउत् ) √ सद्, उपोत्ससाद्  
 श १०, ३, ३, १, उपोत्ससद् श  
 १०, ३, ३, १-५  
 उरोत् ( पडउत् ) √ सिच् ( →ञ्च् ),  
 उपोत्सिञ्चेत् श ३, ३, २, १९  
 उपोत्सिञ्चन्- न् श ३, २, २, १९  
 उपोत्था ( पडउद्/स्था ), उपोत्तिष्ठति  
 श १, १, ४, १३<sup>१</sup>, का २, १, ३,  
 १६, उपोत्तिष्ठन्ति श १, २, ४, ८,  
 ९, ३, ७, १, १०, ७, २, १, १७, का  
 २, २, ३, ६<sup>१</sup>, उपोत्तिष्ठन्ति का २,  
 २, ४, १६, उपोत्तिष्ठन् श १, २,  
 १, ६, ३, ७, १, १०, ४, ४, ५, १३,  
 का २, १, ४, ४, उपोदतिष्ठन् ऐ  
 ५, १४, उपोदतिष्ठन् तै १, ४, ९,  
 १, २<sup>१</sup>, ३, उपोत्तिष्ठेत् श १४, ६,  
 ८, २, उपोदस्थाम् श १४, ६, ८, २  
 उपोत्तिष्ठन्- न् ऐ ३, ४, ९, श १४,  
 १, ४, १  
 उपोत्थाय ऐ ५ १४, ८, ९, श २ ४,  
 २, ९, ६, १, ८, २७-२९, ३१, २, ५,  
 ६, ६, १२, १३, ४, २, १५, १४, १,  
 ४, १, का १, ३, ३, ९, ६, १,  
 १७-२०, जै १९८  
 उपोत्थित- न्त श १२, ६, १, ९  
 उपोत्थाय ( पडउद्/स्था ) जै ५५  
 उपोदक- क श १३, ८, ३, ३, जै  
 ११४ - क्ते श १३, ८, ३, ३<sup>१</sup>  
 उपोदा ( पडउद्/आ ) √ सप्, उपोदा  
 सपेत् ऐ ६, १<sup>१</sup>

उपोदा-सुप्त- न् श ७, ३, २, १४  
 उपोदा सृप्य शो २९, १  
 उपोदा ( पडउद्/आ ) √ ह्, उपोदाहरति  
 ऐआ ३, २, ६.  
 उपोदि ( पडउद्/१इ ), उपोदिति ऐ ८,  
 २४  
 उपोदिति- न्ति ता १२, १३, ११  
 उपोदे ( पडउद्/आ/१इ ), उपोदिति श  
 २, ३, ३, १६, उपोदेयाय गो १, ३,  
 २०, उपोदेयु गो १, २, १३, ३, ८  
 उपोद् ( पडउद् ) √ प्रह्, उपोद्गृह्णीयात्  
 ऐ ७, ३, ३, उपोद्गृह्णीयु ऐ ७,  
 ३३  
 उपोद्यमान उप/वद् द्र  
 उपोन्द ( प/उन्द ), उपोन्सि श १,  
 १, ३, ४  
 उरोस्त्री ( पडउद्/नी ), उपोद्यति श  
 २, ६, १, ३, का १, ६, १, २  
 उपोय/पृच् उप/पृच् पद्  
 उपोय/प्र/जन् उप प्र/जन् पद्  
 उपोय/शी उप/शी द्र  
 उरोय/सद् उप/सद् द्र  
 उपोय उप/वप् द्र  
 उपोय् ( प/उय् ), उपोयेत् गो २, ४, ९  
 उपोय्य उप/वप् द्र  
 उपोह् ( प/ऊह् ), उपोहते ऐआ ५,  
 १, ४, उपोहन्ते ता ११, १०, १६,  
 उपोहन्ति का २, १, २, ९, उपोहन्  
 तै २ ३, ६, ४, उपोहन् तै २, ३,  
 ६, १, २<sup>१</sup>, ३, ४  
 उप्या ( √ वप् ) श २, ५, २, ४८, ६,  
 २ १९, का १, ५, १, ३८, ६, ३, ८,  
 जैउ ४ ६ १, ४  
 उभू- भयो ऐ १, ११<sup>१</sup>, १४, ३, २९,  
 ३८ ४, १५ १७ ५, ३१, ७, ५,  
 १८, ८ ५, एआ १, ३, ७, शा  
 ११, ५ श २, ५, २, ११, १२ ४,  
 ५ ५, ४, ५, ३, ३, ८, ७, ५, १, १८,  
 १०, ५, २, ५, १२, ७, २, १०, ८, २,  
 १३, ३, ६, १३, ५, १, ८, ८, ३, २,  
 का १, ३, २, २, ११, ५, १, ३, ९,  
 तै १, २, १, २, १५, ३, ४, ५, २, २<sup>१</sup>,  
 ८, ८, ४, २, १, २, ६, ३, २, १, ३, ३,  
 ४, ६, ८, १५, ३, १७, १, ९, ३, १,  
 तैआ ४, २, ९, १, ता १२, ३, ५,  
 ११, २२, म २, ८, १४, जै १३०,  
 १८७, -मा ऐ १, २२, ४, ११<sup>१</sup>,  
 ६, १५, श २, ३, ४, १२<sup>१</sup>, ३, ५,  
 ३, २२, ५, ५, ४, २६, का १, ४,  
 १, १०<sup>१</sup>, तै १, ४, २, १, २, ४, ८,  
 ४, ६, १२, १, १३, १, ८, ५, १, ९,  
 १<sup>१</sup>, २<sup>१</sup>, जै १४८, -माभ्याम् ऐ  
 १, २३, ३, २७, ४, १६, १७<sup>१</sup>, ५,  
 ३०, ३, १, ८, ६, ऐआ ३, १, ६,  
 ५, १, ४, शा २४, ३, शाआ ७,  
 २०, श १, ३, ५, ५, २, ५, ४, ८<sup>१</sup>,  
 ३, २, २, १४, ९, १, १९<sup>१</sup>, ४, ५, ७,  
 ७, ६, ६, ३, १५, ७, ५, १, १८<sup>१</sup>, १२,  
 ८, २, १३<sup>१</sup>, तै १, ४, ८, २, २, १,  
 ३, १०, ११, ६, ३, ४, ता ७, १०,  
 ९, ११, २, १, ७, १, जै ७३<sup>१</sup>,  
 १३१<sup>१</sup>, प ३, ८, -भे ऐ ३, २०,  
 २९, ४, ६, १०, १३<sup>१</sup>, १९, ८, १<sup>१</sup>,  
 २, शा २, २, ९<sup>१</sup>, ८, ४, ५, ८<sup>१</sup>,  
 १४, ५, २, १<sup>१</sup>, २, २, ६, ३, २, ६, ९,  
 १४<sup>१</sup>, श १, २, १, ७, ४, ५, ७, २,  
 ११, १२, ३, १९<sup>१</sup>, ९, १, २०<sup>१</sup>, २१<sup>१</sup>,  
 २, १, ४, ८, २, १, १६, ५, २, १०,  
 ४, ८, ३, ५, २, ११, ६, १, १७, ८,  
 ३, ३३<sup>१</sup>, ९, १, १९<sup>१</sup>, ४, ५, ९, १२,  
 ५, १, २, १०, २, ३, ८, ६, ५, १, १०<sup>१</sup>,  
 ६, ३, १५, ४, ११, ७, ४, १३<sup>१</sup>, ८, २,  
 ११, ७, ३, १, ३०<sup>१</sup>, ५, १, १६<sup>१</sup>,  
 १०, १, १, ६, ३, ५, १२<sup>१</sup>, ५, २, २२<sup>१</sup>,  
 १३, २, १, ७, ५, १, ८, ८, १, ५, १४,  
 २, २, ४, ०, ६, ४, १, ७, १, ९, १८, २,  
 २६, का १, २, १, १०, ५, १, ८, तै  
 १, ४, ३, ४, २, १, २, ९, ३, ९, ९, २,  
 ५, ६, २, ६, १७, ४, ५, ६, २, ८, १, १,  
 ३, २, ५, ४, ७, ५, ३, ५, १०, ५, ७,  
 ९, ९, १२, ९, ६, तैआ १, ८, ३, ३,  
 ८, ९, १, १०, १, २, ता ७, ६, १२,

तै १, २, १, २, १५, ३, ४, ५, २, २<sup>१</sup>,  
 ८, ८, ४, २, १, २, ६, ३, २, १, ३, ३,  
 ४, ६, ८, १५, ३, १७, १, ९, ३, १,  
 तैआ ४, २, ९, ता १२, ३, ५,  
 ११, २२, म २, ८, १४, जै १३०,  
 १८७, -मा ऐ १, २२, ४, ११<sup>१</sup>,  
 ६, १५, श २, ३, ४, १२<sup>१</sup>, ३, ५,  
 ३, २२, ५, ५, ४, २६, का १, ४,  
 १, १०<sup>१</sup>, तै १, ४, २, १, २, ४, ८,  
 ४, ६, १२, १, १३, १, ८, ५, १, ९,  
 १<sup>१</sup>, २<sup>१</sup>, जै १४८, -माभ्याम् ऐ  
 १, २३, ३, २७, ४, १६, १७<sup>१</sup>, ५,  
 ३०, ३, १, ८, ६, ऐआ ३, १, ६,  
 ५, १, ४, शा २४, ३, शाआ ७,  
 २०, श १, ३, ५, ५, २, ५, ४, ८<sup>१</sup>,  
 ३, २, २, १४, ९, १, १९<sup>१</sup>, ४, ५, ७,  
 ७, ६, ६, ३, १५, ७, ५, १, १८<sup>१</sup>, १२,  
 ८, २, १३<sup>१</sup>, तै १, ४, ८, २, २, १,  
 ३, १०, ११, ६, ३, ४, ता ७, १०,  
 ९, ११, २, १, ७, १, जै ७३<sup>१</sup>,  
 १३१<sup>१</sup>, प ३, ८, -भे ऐ ३, २०,  
 २९, ४, ६, १०, १३<sup>१</sup>, १९, ८, १<sup>१</sup>,  
 २, शा २, २, ९<sup>१</sup>, ८, ४, ५, ८<sup>१</sup>,  
 १४, ५, २, १<sup>१</sup>, २, २, ६, ३, २, ६, ९,  
 १४<sup>१</sup>, श १, २, १, ७, ४, ५, ७, २,  
 ११, १२, ३, १९<sup>१</sup>, ९, १, २०<sup>१</sup>, २१<sup>१</sup>,  
 २, १, ४, ८, २, १, १६, ५, २, १०,  
 ४, ८, ३, ५, २, ११, ६, १, १७, ८,  
 ३, ३३<sup>१</sup>, ९, १, १९<sup>१</sup>, ४, ५, ९, १२,  
 ५, १, २, १०, २, ३, ८, ६, ५, १, १०<sup>१</sup>,  
 ६, ३, १५, ४, ११, ७, ४, १३<sup>१</sup>, ८, २,  
 ११, ७, ३, १, ३०<sup>१</sup>, ५, १, १६<sup>१</sup>,  
 १०, १, १, ६, ३, ५, १२<sup>१</sup>, ५, २, २२<sup>१</sup>,  
 १३, २, १, ७, ५, १, ८, ८, १, ५, १४,  
 २, २, ४, ०, ६, ४, १, ७, १, ९, १८, २,  
 २६, का १, २, १, १०, ५, १, ८, तै  
 १, ४, ३, ४, २, १, २, ९, ३, ९, ९, २,  
 ५, ६, २, ६, १७, ४, ५, ६, २, ८, १, १,  
 ३, २, ५, ४, ७, ५, ३, ५, १०, ५, ७,  
 ९, ९, १२, ९, ६, तैआ १, ८, ३, ३,  
 ८, ९, १, १०, १, २, ता ७, ६, १२,



१३, ०, ४, ८, ११, ६, २, १२, ४,  
 १३, जै १०४<sup>१</sup>, १२९<sup>१</sup>, १३०,  
 १४३, १४७, २०२, प ३, ८,  
 -भेड म शा १४, ७, २, २७, -भौ  
 ए १, १४, ३, ४३, ६, ७, ८<sup>१</sup>, १५,  
 ८, ८, १०, ४, १२, ४<sup>१</sup>, २४, १,  
 शाभा ३, १, ४, १३, शा १, २, १,  
 ४, २, २, ५, ७, २, २, ४, २, १, ४, ८,  
 २, ३, १, ४, १२, ४, ३, ७<sup>१</sup>, ४, १८<sup>१</sup>,  
 ५, २, १९<sup>१</sup>, ३०<sup>१</sup>-३२<sup>१</sup>, ३९<sup>१</sup>, ४१,  
 ४२<sup>१</sup>, ४३<sup>१</sup>, ४४<sup>१</sup>, ३, २, २, १४<sup>१</sup>,  
 ५, ३, १३, ४, ३, १, ९<sup>१</sup>, ५, २, ४, ४,  
 ४, १, १५, ६, २, २, ११<sup>१</sup>, ७, १, १,  
 ३५, १०, ४, १, ५<sup>१</sup>, ८, १२, ४,  
 ४, ६, ७, ७, ३, १२, २१, ८, १, २,  
 ९, ३, १३, १३, १, ५, २-५, २, ४,  
 १, ८, ५, १४, २, १, १<sup>१</sup>, ७, १, ७,  
 १८, का १, १, ४, ७, ८, ३, ४, ११,  
 ४, १, १०, ५ १, १६, २८, २९, ३७<sup>१</sup>,  
 २, १, ४, ३, तै १, २, १, १५, ३, ४,  
 ३, १, ३<sup>१</sup>, ४, ३, ६, २, १, ५, ३, २,  
 १, २, १, १, २, २, ८, ८, ६, १, ५, ८,  
 १, १, ३, १, २, ५, २, ४, ४, ९, ४, ६,  
 ६, ४, ७, ४, १८, ९, २, १<sup>१</sup>, ८, ३,  
 १४, १, २, तैआ १, ७, ३, ६, १, २,  
 १२, १, १०, ४, ०, १, ता ४, ७, १,  
 जै १२ १०३<sup>१</sup>, १४२ प २, २,  
 म १, ४, ८, २, ८, ८

उभय(उभयतयप)- य श ३, ९, ३,  
 ३०, -यम् ए ४, ३ १५, १८ ८, २  
 १५<sup>१</sup>, एआ ३, १, ३<sup>१</sup>, ५, २, ४, शाभा  
 ७, ११<sup>१</sup>, १७ ५, ११, २, शा १, २  
 १, १<sup>१</sup>, २, २, ५<sup>१</sup>, ४, १, ८, ५ ४<sup>१</sup>, ५, ४,  
 ११, ७, ३, १९ १, १, ४, २, २, ४, ४,  
 ५, ३, १, १०, ५, ३, ४, ६, ३, २, ४, ३  
 ३ १७, २, २०, ५, ४, ८, ८, ३, ३, ३,  
 १७, ४ ३, २९, ३०, ४, ४, ५, २०,  
 ३, २, ४ ६ १, २, २७, ३, १, ८<sup>१</sup>  
 ३, २, ४, ७, ६, १, ४, ८, १,  
 ३, २, ४, ३, ०, १०, १,

३, ३<sup>१</sup>, ४, १<sup>१</sup>, ६, २, १०, १२, ७, २,  
 १, १०, १२, २१<sup>१</sup>, १४, १, २, १८,  
 ४, २, ११, २६, ६, १०, १, का १,  
 १, १, १०, २, ४, ३, ४, ३, १, ५, ५,  
 २, ४, ६, ३, २, ३, ४, तै १, १, ६,  
 ४, २, १, २, ७, ३, ३, ३, ७, १,  
 ७, ८, ३, ता २, १७, ३, ६, ६, ४,  
 जै ४९<sup>१</sup>, ५०, ८२<sup>१</sup>, १४४, जैउ  
 २, ४, ३, ९, -यश्मात् जै १९०,  
 -यश्म शा ४, १४<sup>१</sup>, शा ४, ५, ५,  
 ४, १२, ७, २, १०, २१, का १, ३,  
 १, ५, ९, ६, ३, ५, तै ३, ७, ६, ८,  
 ८, १५, २, ९, ३, २, -याम् ए ५,  
 २८, शा ३, ५, १, २१, ८, ४,  
 १६, १०, ४, २, २, १४, ७, १, १०,  
 का १, १, ३, २, तै ३, ७, १, ७,  
 ९, २, १, ३, १<sup>१</sup>, २, ९, ३, १०, १,  
 तैआ १, २, ७, ४, ६, जै ३९, १७५,  
 -यानि शा २४, १, २६, १, शा  
 २, २, ३, ४, ५<sup>१</sup>, ६, १, ४, १३, १४,  
 का १, २, ३, ३, ४<sup>१</sup>, तै १, १, ६,  
 ४, ३, ६, ३, २, -यात् तै ३, ६,  
 १०, २, -ये ऐ २, १५ ४, २५,  
 शा २३, ८, शा १, २, ४, ८, ५, १,  
 ४, १ ३४<sup>१</sup>, ५, ३, २, ४, ६, ७, २, २२,  
 १, २, ३४, २, १, १, ८, २, १३<sup>१</sup>, ३,  
 ९, २, २, ६, ८, ३, ४, ४, ४, ३, २, ३,  
 २, १, १८, ४, ४, ३, ५ ४, २, ६, १, ८,  
 २, २६, ८, १, १६, ४, २, ४, ११, ३,  
 ४, ४, ९ १, १, १, २, १३, ६, ४, ४,  
 २२, ६, २, ११, ३, २ ८, १, १, ७, ४,  
 २, ३, ३, ८, १, १, ३, ९, २, ३, ८, १२,  
 २, २, ९, ८, १, १७<sup>१</sup>, १३, २, ११, २  
 ४, २, १६, ८, १, ५, २, १, का १,  
 १, १, ६, २, ९<sup>१</sup>, २, २, ५, ६, ३, १,  
 ३, २, २, ६, ४, २, २, २, ६, ३, १,  
 तै १, ३, ५, २, ४, १, १, ६, ८, ५,  
 ९, १, ३, ९, ८, ३, १०, १, जै १०४,  
 १२९<sup>१</sup>, जैउ ३, ५, ८, ११, प २,  
 १०, -येन शा ६, २, १, ३७, ६,  
 २, ९, ७, २, ३, २, १२, ७, २, ९, ९,

२, ५, तै ३, ११, ८, ८, -येम्प  
 शा. ५, ४, ३, १६, -येयाम् ऐ २,  
 २२, ऐआ १, २, ३, शा २६, १,  
 शा २, १, ३, ९, ४, ४, ५, ५, ५, ५, ९,  
 ६, ४, ४, २, २, ६, २, ३, ७, ५, २, २, ७,  
 ३५, १३, ४, २, १५, का १, ३, ४,  
 ३, तै १, २, ५, ३, ३, ९, २, ३, तै  
 १२०, -येणु शा २, २, २, ८, ११,  
 ६, ३, १, १७, का १, २, २, ८,  
 तैआ ५, ८, ४, ता १२, ४, ९,  
 -वै शा ३, ३, ४, २०

उभयौ- वी ऐ ३, ४८<sup>१</sup>, शा  
 २, ४, ३, २, १२, ५, २, ३, ६, ३, २,  
 ६, २, १, २४, २, ५, १०, ८, ७, २,  
 १०, का १, ३, २, २, ५, १, ३, ६,  
 २, १, तै ३, ७, १, ८, ८, १६, ४,  
 १७, ४, -यीनाम् शा २, ४, ३,  
 ११, -यीमि ऐ ६, ८, २३, शा  
 ११, ५, ९, ८, तैआ ४, १, ८, १, गो  
 २, ५, १, ४, ६, ५, -यीम् जै १०४,  
 -यीयाम् तै १, ३, ८, १, -यीउ  
 ऐ ३, ४८, तै १, ३, ८, ४, ६, १, ५,  
 -य्य ऐ २, १८<sup>१</sup>, ६ ८, एआ १,  
 २, ३<sup>१</sup>, शा १२, ६, २५, ३, ६, शा  
 १, २, २, २, ३, ६, १, ७, ७, १, १, ३४,  
 २, २, १७, का १, ३, २, २, २, ३,  
 १, २, तां ६, ९, ९, गो २, ५, १४,  
 उभय काम- -म ऐआ ३, १, ३,  
 शाभा ७, ११, -मम् शा ९, ३,  
 ४, १४

उभय चक्र- क्र गो १, ३, ३  
 उभय तस्( ) ऐ १, ११<sup>१</sup>, २९,  
 २, ३०, ३, १२<sup>१</sup>, १९<sup>१</sup>, २२<sup>१</sup>, ३०<sup>१</sup>,  
 ३१<sup>१</sup>, ४१, ४, १५<sup>१</sup>, १८<sup>१</sup>, १९, २२,  
 ५, ३, ऐआ १, ४, २, ५, १, ३, शा  
 ७, १<sup>१</sup>, १०, ८, ५, १०, ४, ११, ३,  
 १२, ४, ८, २१, ५<sup>१</sup>, २४, १, ३, ४,  
 शाभा २, १६, शा १, १, २, ४<sup>१</sup>,  
 ४, ४, ८, ६, ३, ३०, ७, २, १०<sup>१</sup>, ९, ३,  
 २, २, ३, १, ३३, ३३<sup>१</sup>, ५, १, ११<sup>१</sup>,  
 २०<sup>१</sup>, २, ५, ७, ९, ४१, ६, २, १७, ३,

४, ३, १, ३, १३, ४, १, १०, ६, १,  
 २२, ३४, ७, १, १२, ८, १, १२, ३,  
 १४, १५, ४, ९, ९, १, १८, ४, ३, १,  
 १२, ४, १, १, २, ६, १४, ४, १, ५,  
 ३, ५, ७, ४, १, १४, ६, ३, १, ३, ४,  
 ३५, ४, १२, ८, ४, १, २६, ४, ७,  
 ६, ३, १६, ७, ३, ११, ४, २०, ९,  
 १, १, २०, ३, ४, १८, ५, १, २२,  
 १०, १, ४, ३-७, २, १, ४, ११, ५,  
 ४, ५, १२, १, १, ११, ३, १, ४, ७,  
 १३, १, ५, ३ ५, २, ६, ९, ११, ३,  
 १४, १, ३, १५, १६, २७, का १, ३,  
 १, २२, ४, ३, ३, १६, ५, १, ४, ५,  
 ७, ३६, ६, २, ८, २, १, २, ६, १४,  
 तै १, २, ४, १, ६, २, ५, ६, ३, ७,  
 ४, ४, ६, १, १०, ६, ८, ९, १, ३, ८,  
 २, २, १, ५, ३, २०, १, २३, २, ५,  
 १०, १, १४, २, ३, तैआ १, २, ४,  
 ५, ४, १०, ता २, १५, ३, १, १,  
 ६, ५, १४, ७, ३, २८, १०, ९, १,  
 १२, २, १२, ३, १७, १६, ६, ६, १८,  
 १०, ९, जै ३६, १०१, १२०,  
 १४४, प ३, ७, ४, ४, जैउ १,  
 १८, २, ५, सा २, ६, ११, गो १,  
 ५, ८, २, १, ३<sup>३</sup>  
 उभयत उपख्य- कथ्य वा १३,  
 ६, १, ८  
 उभयत क्षुण्- वृ श ६. ३. १.  
 ३४, ३५ ३६, ता १६, ६, ६  
 उभयत क्षण्- क्षण् जै १४४  
 उभयत पक्षस्- सा शा ७, ७  
 उभयत परिगृहीत- तम् श २,  
 ३, १, ३, २, ३३  
 उभयत पाद्- वृ ऐ ५, ३३  
 उभयत प्रउग- मृ श ६, ७,  
 २, ८  
 उभयत प्राण- णा ता ७, ३, २८  
 उभयत शी(पन्-→)र्षी- र्षी  
 गो २, ६, १४

उभयतश्रक- ऋ ऐ ५, ३३,  
 -ऋण ऐ. ५, ३०  
 उभयतस्तोभ- मृ तां १०, ९,  
 १, १२, २, १२, ३, १७  
 उभयतोऽयोतिस्- ति य १३,  
 ६, १, ८, ९, -तिप श. १२, ३, २,  
 १, १३, ६, १, ९, गो १, ४, २०,<sup>३</sup>  
 -तिपा ऐ ४, १५<sup>३</sup>  
 उभयतोऽतिराय- ऋण गो १,  
 ५, ८  
 उभयतोऽभिपारिन्- रि गो २,  
 १, ३  
 उभयतोदन्त- न्त व ३, ७,  
 -न्ता ऐआ २, ३, १, श १, ६,  
 ३, २०, जै २५, १२०, -ताम्  
 रा १, ८, २  
 उभयतोद्धार- रम् श ३, ५, ३, ७<sup>३</sup>  
 उभयतोऽनमस्कार- रा श ९, १,  
 १, २०<sup>३</sup>  
 उभयतोबाहृत- मृ श ११, ४,  
 २, १२  
 उभयतोमुख- खाम्याम् श ४,  
 ३, १, ७, -ले श ४, ३, १, ७  
 उभयतोमुखी- खी जै १३६  
 उभयत ए ऐ, १८, श १, ४, २,  
 १६, ५, ३, २३, ६, ३, ५, ६, ५, ३  
 १०, ९, १, ९, २, ५, २, ९, ४, ५, १,  
 १, ५, २, ३, ५, ७, २, ४, १०, ३, १,  
 ७, ९, ८, ६, २, १०, का १, ५,  
 १, ७, १०  
 उभय था श ६, ७, ३, ५, १०, ४,  
 १, १०  
 उभय पदी- दी जै ४  
 उभय वर्तनि- निना प १, ५  
 उभय ससैकम(ध-→)ध्या- ध्या  
 ता २, १०, १  
 उभय सामन्- स्र ऐ ८, १, २,  
 -सा जै १०३  
 उभया( य+आच्)ऽतै २ ४, ४, ७

उभया-चक्र- ऋ जैउ ३, ४, २, ७  
 उभया द्रुत(→दत्)- व तैआ  
 ३, १२, ५.  
 उभया पाद्- वृ जैउ ३, ४, २,  
 ७, गो १, ३, ३  
 उभया पदी- दी जैउ ४, ८,  
 ४, ३  
 उभया बाहु- ह्रु तै १, ६, ४, २  
 उभया सस्थानविपर्यय- थ  
 ऐआ ५, ३, १  
 उभया हस्ति जै १९९<sup>३</sup>  
 उभये द्युस्( ) ऐ ५, २, ९, शा २, ९  
 उमा- मा श ६, ४, ३, २, ४, -माम्  
 जैउ ४, १०, ३, १२  
 उमा पति- तये तैआ १०, १८, १  
 उरण(√क)- मृ श ११, ५, १, २  
 उरस्(√क)- र ऐआ २, १, ४, ५, ७,  
 ४, १, ४, ३, ८, ६, २, ७, १०, ६, ५, ३,  
 ११, ५, २, ४, १२, १, ४, १, ३, ४,  
 ११, ३, १, ६, तै २, ६, ५, ५, तैआ  
 १०, ६, ४, १, ५ २, ३, सा १, १,  
 ५, म १, १, १३, २, २, ११, गो  
 १, ५, ३, -रसि श १२, ७, १, ६,  
 जै ८, १५०, जैउ ४, ११, ३, २,  
 -रसा शाआ १, ७, श ६, ४, १,  
 ११, ११, ५, २, ४, -साऽइव व  
 २, १, -रसि श ३, ९, ४, १५, ४,  
 १, १, २६, ९, २, ३, ५०, ११, ४,  
 २, १२, १२, ५, २, ७, ९, १, ६, जै  
 १४२, जैउ ३, १, ५, ३  
 उरस्तस्( ) ता ६, १, ८, १७, ५, ६,  
 म २, ५, ३  
 उरस्तव- मृ जैउ ४, ११, ३, २  
 उरु- रव तै ३, ११, ७, ४, १०, २,  
 -रु ऐआ २, १, ४, श १, १, ३,  
 ४, १४, २, २, ८, ३, ६, ३, ७, १५,  
 ६, ४, ३, ९, ४, १२, ४, १, १, २०,  
 २, १६, ५, १, १६, ६, ३, २, ८, ७,  
 १, १, २३, ८, ७, ३, १३, का २, १,

† तैस स्वरस्तु 'उभयत प्रउग' इति । ‡ अथवा 'मिश्रतोभयत शीर्षीदक्षिणा' इत्येकमेव पद स्यात् ।  
 §='उभयाहस्या' इति ऋ (१, ८१, ७) पदैकम् । अत्र शाखाभेदाद्वा सनाधेय ।



३; शां. ६, १२; १६, ८; २६, ४;  
५; शांआ. ८, ३; तैआ. १, १०;  
७; व. १, ५.

उत्त्वगिण्यु- ण्यु ऐआ. २, ३, ८.

उ(ल्यि-→)ल्यया- ल्यया: शा. ५, ३,  
४, १८.

उल्लुक्- कम् ऐ. २, ११; ७, ७; शा.  
२, ४, २, १४; २४; ६, २, ७; ३,  
३, ४, २२; ८, १, ६; ७, ९; २, १८;  
४, ६, ८, ५, ७; १२; ५, २, ३, २, ४,  
१५; १६; १२, ४, ३, ३; का. १, ३,  
३, १२; २०; ६, २, ४; -कस्य शा.  
३, ८, १, ८; १२, ४, ३, ३; -काव  
शा. १२, ४, ३, ३; -कानाम् शा.  
२, १, ४, २८; -कानि का. १, १,  
४, २५; -के शा. १, ८, २, १;  
-केम का. २, २, १, ११; १९; तै.  
३, २, ८, ११; -के: शा. ४, ६, ८, ७.

उल्लुक्-मुष्ण- -ये शा. १२, ४, ३, ३.

उल्लुक्कवक्ष्यण- -णम् शा. ११, ६,  
३, ३.

उल्लुक्कव- -व्येण शा. १२, ५, १, १६.

उल्लि- (द्वलिङ्), उल्लिखति ऐआ.  
५, १, ४; शा. २, १, १, २; ४, २,  
१३; ३, २, १, ३०; का. १, १, १,  
२; ३, ३, ११; जै. १२३; उल्लि-  
खामि ऐआ. ५, १, ४; उल्लिख्य  
तां. ५, ६, १४.

उल्लिष्य ऐआ. ५, ३, ३; व. ५, २.

उल्लुस- (द्वलुप्) - सः शांआ. १२,  
२; ७, ८.

उल्लुत्(ववृष्)- लु: शा. १, ७, ३,  
१६; २, ६, १, २२; ४, ४, ११;  
का. १, ६, १, १४; तै. ३, ५, ७, ५; ६,  
११, ४; -लु: तै. २, ४, ८, ४; -लु  
शा. २, ६, १, २२; ३, ३, ३, १०; का.  
१, ६, १, १४; तै. ३, ११, ८, १; तां.  
७, ५, १९; गो. २, ४, १; -लु: शा.  
२, ६, १, २२; का. १, ६, १, १४;

तै. २, ६, १६, १; -लु: शा. ३,  
३, ३, १०; -लु: ऐ. ५, १८.

उल्लुत्ती- ली: शां. १२, २; तै. ३,  
५, १२, १; तैआ. ४, ४, ४; १०,  
१, १२.

उल्लुत्तान- -लु: तै. २, ४, ५, ३.

उल्लुत्त(→)लुत्त- -लु: जै. २,  
२, १, ८; -लु: जै. २, ३, १, २;  
-लु: तां. ७, ५, २०; १४, १२, ५;  
-लु: नाडव तां १४, १, ३; सा १, ४, १७.

उल्लुत्तान- -लु: शा. ३, ४, ३, १३; ४,  
२, ५, १५.

उल्लुत्त- लु: शा. ११, ५, १, १२; तां.  
१, ४, ७; ९, ९; गो. २, २, १३;  
-लु: तै. २, ४, ३, ६; -लु: शां.  
२०, २; शा. ३, ७, ३, १०.

उल्लुत्तान- -लु: शांआ. ६, १.

उल्लुत्त, ओपति शा. १४, ४, २, २;  
ओपव शा. १४, ४, २, २; तां. १४,  
६, ६.

उल्लुत्त- -लु: जै. ३, ८.

उल्लुत्त- -लु: तै. ३, १, ३, २; -लु: मु  
शा. ६, ३, २, ६; -लु: ऐ. २, १८;  
४, ९; ५, १८; शां. ८, ६; २६, ११;  
शांआ. १२, ४; शा. ५, ४, १, १५;  
६, ७, २, ४; ८, १, ४, ८; १४, ९, ३,  
१२; तै. १, २, १, २०; २, ४, ७, ९;  
५, ६, ७, ८, ७, ८; ११; ९, ९; तां.  
९, ३, ४; २०, १, ४; जै. १, १५, १,  
५; आ जैआ. १, १४०; १७८;  
२१६; २१९; ३०३; ३५६; ४२२;  
४५१; सा. ३, ३, २; गो. २, २,  
१३; -लु: म् ऐ. ३, ३३; ४, ८, ७,  
१६; शां. २५, २; ७; शा. १, ७,  
४, १; तै. २, ७, १३, ३; ८, ७, १; ३,  
१, १, ९; तैआ. ३, १८, १; तां. ८,  
२, १०; २०, १५, २; ३; जै. २०७;  
-लु: म् ५-लु: म् तै. ३, ११, ५, ३;  
-लु: सा का. १, ३, १, २७; तै. २,

७, १२, ६; -लु: म् ऐ. १, २१; ७  
६; शां. ८, ६; शा. ६, ३, ३, ६; ७,  
३, १०; ११, ५, १, ७; तै. १, २, १,  
२३; ७, ६, ८; २, ६, ८, १; तां. १३,  
२, ३; -लु: म् ऐ. ४, ९; शा. ६, १,  
३, ८; तैआ. २, १५, १; १०, १०,  
२; ४९, १; -लु: म् ऐ. ३, ४८; तै.  
३, १, ६, ३; ८, १६, ४; १८, ६;  
-लु: म् ऐ. २, १५, १८; ३, ४, ८, ४;  
९; शां. ६, १; ११, ६; शा. ६, १,  
३, ७; ७, २, ४; ७, २, ३, ८; १०,  
६, ४, १; तै. १, ४, ४, ५; २, ६, ६, ५;  
३, १, ६, ३; ७, ६, २, ३; १६, ४;  
तैआ. २, ५, २; ४, ४, १; तां.  
२५, ८, ४; सा. २, ४, ८; -लु: म्  
तै. २, ८, १, ९; -लु: म् तै. २, ५,  
४, ३; -लु: म् तै. २, ६, १४, २.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.  
उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

उल्लुत्त(स्व)लुत्त- -लु: म् ऐ.  
५, ६; चां २, १, ३; सा ३, ५, १, २.

उल्लुत्तान-लु: -लु: म् तै. २, ६, १२,  
३; -लु: म् ऐ. २, ४; शां. २, ४, ९; तै.  
२, ६, ८, ३; १०, ३; ३, ६, २, २; ३,  
३; १३, १, १४, १.

† 'ल्य' इति BIV. स्वः । ‡ उल्लुत्त' इति गुणः । § 'ल्य' इत्यपठः । सा. तु यथोपरि मुद्रितम् ।

श २, २, ४, १५, १२, ४, २,  
२, ९, ५, १, ७, जै ५९<sup>१</sup>, गो १,  
१, ३३<sup>१</sup>, -ष्णम्ऽइव का १, २,  
४, ११, -ष्णा तैआ छ, २३, १,  
-ष्णा जै ५९, -ष्णानि गो २,  
६, ६, -ष्णे घ १२, ४, २, २, ३, ९,  
-ष्णन म १, ६, २

उष्ण तर- र जैउ ३, ६, ४, ४, ७

उष्णिह्(द्विस्निह्)- ष्णिक् ऐ १,  
५, छ, ३, ऐआ १, १, ३, ३, ८<sup>१</sup>, २, १,  
६, ३, ४, शा ११, २, १७, २, २६, १,  
२७, १, शाआ २, ३, घ ८, २,  
४, १४<sup>१</sup>, ३, ३, ६, १०, ३, १, १, ३,  
३, २, ०, तै १, ५, १, २, ४, ५, २, ६,  
१८, १, ता ८, ८, २६<sup>१</sup>, १०, ३, ४,  
द्वै ३, ४, -ष्णिक्षु वा ३०, ३,  
तां २७, ११, ७, -ष्णिमि शाआ  
२, १०, -ष्णिह ऐ छ, ३<sup>१</sup>, ऐआ  
१, ४, १, ५, २, ५<sup>१</sup>, शा १७, २,  
१८, ३, २७, ३, शाआ २, १०<sup>१</sup>,  
घ ८, ६, २, ३, ११, १०, ३, १, ३,  
तां छ, ४, ३, ८, ५, २, जै ५०,  
-ष्णिहम् शा ९, २, ११, २, १५,  
२, ३०, ११, तै २, ६, १७, २,  
-ष्णिहा ऐ ८, ६<sup>१</sup>, तै १, ५, ५, १,  
३, ४, ७, तां ८, ५, २, -ष्णिहाम्  
द्वै २, २, -ष्णिहि ता ८, १०, ३,  
९, जै ८९, -ष्णिहो ऐ १, ५<sup>१</sup>

उष्णिक्कुम्- ऋयाम् तां ८, ५, २  
जै ५०, गो १, ५, २५, -भो  
जै ५०, -भौ तां ८, ५, १, ४, ५,  
२०, २, ३<sup>१</sup>, जै ३२, ५०, ८९,  
५ १, २

उष्णिक्कुम्- भे गो १, २, २४

उष्णिहा- हया द्वै २, ७

उष्णिह क्कुम्- ऋयाम् घ छ, २,  
५, २०

उष्णिहा मायत्री- ऋो ऐ १, ६

उष्णीप- प वा ३ १, २, ४, ५ ३, १,

११, १४, २, १, ८<sup>१</sup>, जै १९८,  
-यम् ऐ ६, १, श ३, ३, २, ३,  
४<sup>१</sup>, छ, ७, २, २, ५, ३, ५, २३, तै  
१, ७, ६, ४, तैआ छ, ८, १, ५, ७, २,  
ता १६, ६, १३, १७, १, १४, जै  
१९८, -येण ऐ ६, १<sup>१</sup>, श ३,  
३, २, १८, छ, ५, २, ७, जै १९८.

उष्णीप-भाजन- नम् श ३, ३, २, ४

उष्णीपिन्(प+इनि)- पिण द्वै ३,  
४, -पी शा २९, १<sup>१</sup>, गो १,  
२, १९<sup>१</sup>

उष्ण, छा(√वस)- उञ्च तै ३, ७, ८, २,  
तैआ छ, ८, २<sup>१</sup>, ५, ७, ३<sup>१</sup>, -स्त्रम्  
गो २, १, १६, -छा तै २, ८, ७,  
८, ३, ८, १८, ३, -स्त्री श ३, ३,  
४, १२, -स्त्रो श ३, ३, ४, १२

उष्णि- स्त्रय ता १४, ११, ६

उष्णि(य-→)या- या घ १३, ८, २,  
५<sup>१</sup>, ९<sup>१</sup>, तै ३, १, ३, २, -यासु ऐ  
१, २, २, घ ३, ३, ४, ७<sup>१</sup>

उष्णिष्- घ तै २, ७, १३, २

उष्णस्युषम- भौ गो १, २, ५

उहा ता १३, ६, १३<sup>१</sup>

उष्णमान(न-→)मा(√वह)- नायि  
शां १८, १



ऊ

ऊं ऐ १, ९, ६, २३, श ६, ४, २, १०,  
१३, ५, १, १२, का १, ३, ४, २,  
तै ३, ७, ९, ९, तैआ १, १३, २,  
३, १८, १, ६, ३, १, ४, २, जै ७०<sup>१</sup>,  
सा २, १, ५ ३, ४

ऊर्ध्व(√वह)- ङम् शां २३, ७

ऊर्ध्वा श १३, ८, ३, १२

ऊर्ध्वि(√अच्)- तष ऐ १, २<sup>१</sup>, तै  
२, ४, ५, २, -स्ये ऐ १, २, २, २,  
२, ३, १५, ३०, छ, २९, ५, १६,

१९, २१, ८, १, ऐआ. १, २, १, छ,  
१, १, ५, २, ७, शा १०, २, १५, ३,  
२०, २, २२, ९, २४, २; २५, ११,  
२६, १०, १३, शाआ १, ३, श  
छ, ६, ४, ५, ६, ३, २, ४<sup>१</sup>, ४, ३, १०,  
९, ५, २, ६, तै २, ४, ४, ३, ६, ८,  
८, ४, ४, ३, ५, ७, ४, ६, १, ३, ३, ७,  
११, ४, तैआ छ, २०, १, १०, १,  
९, ता १३, १०, २, १५, ४, ३  
जै १९४, -ति ऐ छ, ३२, शा  
२२, २, २४, २, -तिमि ऐ ५,  
४, शा ८, ५, श १४, २, २, २, १,  
तै १, ५, ८, ३, २, ४, ३, ६, ६, ७, १,  
७, १३, ४, तैआ ३, १७, १, छ,  
९, ३<sup>१</sup>, ४, २, ३, ५, ८, २, ६, ५, १,  
-तिम् श १२, ३, २, ४, तैआ ५,  
२, १०<sup>१</sup>, ता ९, ५, ४<sup>१</sup>, -ती ऐ  
७, ९, ऐआ ५, ३, २, शा २०, २  
श ९, ५, २, ७, तै २, ८, ३, ६,  
तैआ छ, ४, २, ३, -ती तै १, १,  
३, ३, २, १, २, -स्या शां २७, २,  
तै ३, ७, १०, ५, गो २, ४, १

ऊर्ध्व मत्- मत् शा २२, ६, ९<sup>१</sup>

-मात्र् शां २२, ९

ऊर्ध्वक- ङ ता ९, ५, ४, -का  
तैआ ५, २, १७, -कानाम् तैआ  
५, २, १७

ऊर्ध्वक ख- त्वम् तैआ ५,  
२, १०

ऊर्ध्वस्(→धर्)- घ शा २७, ३,  
ऐआ ५, ३, २, श २, ५, १, ५, ६,  
५, २, १७<sup>१</sup>, ७, ४, ५, ९, ३, ३, १५,  
१६<sup>१</sup>, १७, का १, ४, ३, ४, तां  
२४, १, ६, १०, ११, जैउ छ, ५, ४,  
-धन् श ६, ७, ४, ५, -धस वा  
६, ५, २, १८, तां २४, १, १२,  
-धसा शां २७, ३<sup>१</sup>, -धसि ऐ  
५, २, ७, ७, ३

ऊर्ध्वारा- रा तां १३, १२, १२

† √घान √श्रित्तैर्वेति णि ७, १२ । ‡ उ (गट्) इति निपातरूप संदितायां दीर्घां श्रेय ।  
'ऊर्ध्वानि' इति पत्रा । हु पा १, १, १८ । § पञ्चान्तरे आ√अथत्वेर्वैभिकारेण निष्पन्नोऽयं शब्द इत्याह सा ।



६; ७, २, २, ३; ५, १, १९; ८, ५, ३, ३; ९, २, २, ३; ३, ९; ४०; १४, १, २, ४; ३, ९; का. १, ४, १, २१; तै. २, ७, २, २; १७, २; ३, ३, ६, ५; ६, २, २; तैआ. ३, ८, २; ४, २०, २; ५, २, ४; ४, ४; ९, ७; तां. ६, ४, १४; ७, १, ६; जै. ३; ७१; -जिं श. ७, ५, १, १९; २७; १२, ८, ३, ५; तां. ६, ४, १३; -जैं श. १, २, २, ६; ७, १, २; ८, १, १५; ४, २, २, १५; ३, १, १७; ७, ५, १, ३१; ८, ३, ४, १०; ९, ३, ३, ११; १४, २, २, २७; का. २, २, १, ५; तै. १, ४, ४, ९; ३, २, १, ३; ७, ७, ११; तैआ. ४, १०, १; ४, २, ४; ५, ८, ६; १०, १, ११; तां. १, १, ९; मं. १, २, ७; गो. १, १, २, ९; २, २, १५.

ऊर्ज्-जूर्- -जैः श. ४, ३, १, १७; ८, ३, २, ६; -जैया गो. १, २, २, २; ३, १; -जौम् गो. १, २, २, २; ३, १; -जांय तैआ. ६, ५, १.

ऊर्जयत्- -यतः वं. १; -यन् वं १.

ऊर्जयन्ती- -न्त्या तै. १, ४, ८, ६.

ऊर्जयमान- -ने तै. ३, ६, १३, १.

ऊर्जस्वत्-(-सु+मत्पृ.)- -स्वत् ऐ. ८, २६; श. १३, ३, ७, ६; तै. ३, ७, ९, ९; १, १९, १; तां. १, ६, ३; -स्वन्तम् श. ३, ९, ४, ५; तैआ. ६, १२, १; -स्वान् श. १३, ३, ७, ६; तै. ३, ९, १९, १; गो. २, १, ७.

ऊर्जस्वती- -ती श. १, २, ५, ११; ९, १, ७; ७, २, १, ०; का. २, ३, ३, १०; तै. ३, ५, १०, २; ७, ६, ६; तैआ. १०, ४, २, १; -तीः श. ५, ३, ४, ३; तै. ३, २, १, ५.

ऊर्जा-वत्- -सः मं. १, ५, १.

ऊर्जा(-जंआ)-वृत्ति- -नयः श. ५,

१, २, ८; -ती तै. २, ६, १०, ३; १४, ३; २०, ३; ३, ६, १३, १; १४, १.

जर्मिन्- -जिंइव मं. १, ५, १.

ऊर्जादा(-सु+दा)- -दाः तां. ६, ४, ११.

ऊर्जा- -णाः श. २, ५, २, १५; का. १, ५, १, १३; -णांभिः श. १२, ५, १, १३; ७, २, १०.

ऊर्जा-न्नदस्- -दसम् श. १, ३, ३, ११; ४, १०; तै. ३, ३, ६, ७; -दाः तै. २, ६, ११, ३; ६, १४, ५; ३, ६, २, १; तैआ. ६, ७, १; -दाः श. ३, २, १, १४.

ऊर्जा-नाभि- -भिः श. १४, ५, १, २, ३.

ऊर्जा-मृदु- -दुः तै. ७, ४, १०; ६, ५.

ऊर्जायु- -युः जै. १७६; १७७; -युम् श. ७, ५, २, ३५; तां. १२, ११, १०.

ऊर्जावत्- -वन्तम् ऐ. १, २८; -वान् ३ इव शां. १९, ३.

ऊर्जावृत्ति- -भयः तै. १, १, २, ५.

ऊर्जा-वल- -म् श. ७, ५, २, ३५.

ऊर्जा-सूत्र- -प्रम् श. १२, ७, २, ११; -घ्रेण श. १२, ७, २, ११; तै. २, ६, ४, १.

ऊर्जा-स्तुका- -काः ऐ. १, २८.

ऊर्जा-नाभिर्- -भिः तैआ. ४, १८, १.

ऊर्ध्व, धूर्- -ध्वः ऐ. १, २२; २, १, २३; १४; ३, ३३; ३९; ४२; ४, २५; ५, १८; ७, १२; १५; ३१; ऐआ. २, ५, १; शां. ७, ६; १०, २; २६, १५; श. ३, ६, ३, १०; ६, ३, ४, १०; ७, २, ९; १३; १६; १५; ३, ३, ४; ५; ६; १०; ७, १, १, १४; ३, १, ७; ४, १, १, ३, ६; ५, १, ३, ६.

२, ३०; ८, ७, १, १८; २०; ९, १, १, ३२; ४०; ४१; १०, २, २, १; ४, १, २१; २, २७; ३०; ३१; ५, ५, १०; ११, ७, ४, १; १२, ७, ३, २२; १३, १, ४, २; १४, १, ४, १४; २, २, २, ८; ८, १२, १; तै. १, ८, ५, २; २, ८, ७, ४; ३, ३, ७, ८; ६, १, १, २; ९, १, ३, २; तैआ. ३, १, २, २; ४, ३, ३; २०, १; ५, ३, ७; तां. १, ५, ५; ४, २, ११; ६, २, ८; १०, ५, २; ११, १०, १२; १८, ६, २; जै. ९; ८१; ९०; ९२; १०६; १५६; १५७; २०७; जैउ. १, २, १, ६; ९, २, १; १२, २, ४; १४, ४, ४; १७, ३, ४; ७, १८, २, ६; २, २, १, १; ३, ६, ९, ६; गो. १, १, ९; २, २, ६; -ध्वं ३ इव का. १, २, १, ११; -ध्वम् ऐ. २, १; ३८; ३, १६; ४३; ४, १३; ५, ३१; ६, १५; ७, १७; ऐआ. १, ५, ३; २, १, ४; ३, ३; ४; ५, १, ३; ४; ३, १; शां. २, ७; ८; ६, १; ७, ६; १७, ६; १९, ५; २६, १; ४; श. १, ५, ३, २३; ६, १, १०; ३, ५, ३; १७; ४, २, ४, १४; ६, १, १, ३; ४; ७, १२; २, ३, ३; ५; ६, ३; १, २०; ४, ३, १०; ५, २, १५; ३, ९; ७, २, ९; १३-१६; ७, १, २, ६; ११; २, ३, ९; ४, १, १३; २, २२; ५, १, २६; ३६; ८, १, २, १२; ११; १७, १८; ३, १, १, २; ४, ४; १३; ४, १, २; ६; २, १५; ६; ३, १, ०; १२; १८; ४, २०; २१; ९, १, १, ४; ४; ३, २, ५, १; ३, ३, १९; ४, ३, ३; ४, १; १०, १, १, ११; ३, १, ४, ११; ५, २; ३; ५, १, ४; २; ६; ११, २, १, २; ४, २, ५; ८; ५, ९, ७;

† स्वररहितमुपा. चित्त्वः । ‡ ऊर्जाभाभिरित्यर्थः सा. । ऊर्जा+वृम् [Cf. OI. High Germ. weben to 'weave'] इति MIV. द्र. । 'ऊर्जाभाभिः' इत्यस्यैवापपाठो वा स्वात् । तै. पाठस्तु 'ऊर्जावृम्' अत्र । ङीर्जा । अ-भियः इति परद्रयम् । √विभेतेर्विणि नमि जति गुणे च । विणि या छान्दसहस्रव्ये ह्यमाहतुः भा. सा. । अलुकि पदेऽहं ह्यानेत स्वरस्तत्र विमर्शापेक्षः । ऊर्जाभाभिः । णी इति कालि. मुपा. तत्रापि हस्वादिभिन्यः । मेघ. 'उ । नामयः' इति तमेव प्रमाणत्वेन स्वीकृतम् ।

१२,७,२,१, ३,२२, ९,१,७, १३,  
 १, ३, २,२, ९,२, ५,२, ६,६,१,  
 १०<sup>१</sup>, ११<sup>१</sup>, १४,२,२, १७, ६,८,३,  
 ४,१,७,७,१, १६, १७,३,९, ४०, का  
 २,२,४,१,३, तै १,१,६,११,१०,  
 १,१,६,१,२, ७,१,४, ४, २,९,४,  
 ३,३,६,५,५,११,१,९,७,१, तैआ  
 १,१,३, ९,३, ७,६, ९,७, २१,३,  
 ३१,२, २,२,१, ३,१,१, ४,७,३,  
 १२,१,०,४,१,३, ११,६, १०,१,३,  
 ११,०, मा ४,३, १३, ८, ९, ११,  
 १८,६,५, जै ३७,१०<sup>१</sup>, १३<sup>०</sup>,  
 १८०, १८५, १९४, जैउ १, १, ३,  
 ७<sup>१</sup>, ३, ३, ४, ६, ७, सा २,२,१,४,  
 ९,३,३,५, प १,३<sup>१</sup>, ४, ४<sup>१</sup>, गो  
 १,१,५,११,०, ११,३,६<sup>१</sup>, १८, २,  
 ०,१४, १७,३,२३<sup>१</sup>, -ध्वंमड्वा  
 जै १०९, -ध्वं ऐ १,८,३,२५,  
 ६३२, वा ३,३,२, १२, ५,१,१,  
 ४,३,१,३,१, १,१,३, ६,२,१,३२,  
 ३,१,४,३,०,७,१, १४, ७, १, १,  
 १८,८,३,१,९<sup>१</sup>, ३,१, १२, ५,२,  
 १३, ९,१,१, ३८, ११, ८, ३, ६,  
 १४६ ११,३,१, तै १,१ १०,६,  
 २,१,२,७, ३, ११,५,३, तैआ १,  
 २३,७,१०, ११,२, ता ७,५,६,  
 २०,१८,२, जै २५ १०६, ११७,  
 १३६, -ध्वंइध्व जै १०४,  
 -ध्वं ऐ १,५ २०,२, १<sup>१</sup>, १३,  
 ३,२९, ४,२, ५,७<sup>१</sup>, शा ७, ६<sup>१</sup>,  
 १८,४,२५,१२, शा १,४, ३,८,  
 २५,१,११<sup>१</sup>, २०<sup>१</sup>, ४,३,५,७,९,  
 ३, २,३, १९,५,४, ४,१,६, ९,  
 १६<sup>१</sup>, ६,२,१,३१, ३२<sup>१</sup>, २,२५,  
 ५,३, १४, ८,७,१, १०, ९, ३,३,  
 २३,५,१,२६, ११,२, २<sup>१</sup>, ५,५,  
 ११,१२,२,३,८,३, १,२, १३,२,  
 १०,३,१४,६,११,५, का १, ४,  
 ३,९<sup>१</sup>, १६<sup>१</sup>, ५,१,४, ५,७,२६, तै  
 २,२,१०,७, ३,९,६,५, ११, ९,६,

तैआ १, ९,२, ४, ६,१, तां ७,  
 १०,५,१६,३,४, १७,४,२, १८,६,  
 ३, जै २२, ३२, ३७, ३९, ८१<sup>१</sup>,  
 ८८<sup>१</sup>, १०६<sup>१</sup>, ११७, १८२, २००<sup>१</sup>,  
 जैउ १,२, ३,६, १८,२,६, ३,४,  
 ५, २, -ध्वान् ऐ २, २<sup>१</sup>, शा  
 २५,१,२६,१, शा ६,७,३,५, ८,  
 ३,४,७<sup>१</sup>, ७,१, १०, १२, १३, २३<sup>१</sup>,  
 ९, १,१, ३४, ११,५,५,१, ३, १२,  
 ३,३,८, तै ३,६, १,३, जै ३६,  
 १७५<sup>१</sup>, -ध्वानाम् तैआ १, १७, १,  
 २, -ध्वानि शा १७, २, २६, १,  
 वा ३,४,३, ०,२, ६,२, १, ३२, २,  
 २९<sup>१</sup>, ९, १, १, २१, १०, ४, ४, २,  
 १२, ८, ३, १, ता ८, ७, १, २४,  
 ११, ८, २५, २, ५, गो २, ५, ६,  
 -ध्वानि वा १३, २, १०, ३,  
 -ध्वान् वा २, २, ७, ६, २३, ८,  
 वा ३,२,३, १९<sup>१</sup>, १, १, १, ५,  
 ४, १, ७, १, १, ७, ६, ३, १, ४<sup>१</sup>, ५, ३,  
 ८, ७, २, ३, ९, १, २, ३०<sup>१</sup>, ९, २, ३,  
 ५, १, ११, २, ७, ७, १३, २, ९, २, १,  
 २, ६, तै १, ७, ७, २, ३, ९, ७, १,  
 जै ११७, गो १, १, १०, २, १,  
 -ध्वान्या गो १, १, १०, -ध्वान्याम्  
 ऐ ८, १४, १९, वा १०, २, ६, ३,  
 प ४, ४, -ध्वान्यै तैआ २, २०,  
 १, -ध्वं शा २६, २<sup>१</sup>, तै ३, ३,  
 ७, २, -ध्वंश्व वा ६, १, २, ११,  
 १०, १, ३, १, -ध्वं शा ६, ७, १,  
 ११, १०, १, १, ११, १२, २, ३, ८,  
 गो १, ४, १५

अर्ध गण- गेन जैउ १, १८, २, २  
 अर्ध ग्रन्थि(√ग्रन्थि)- ग्रन्थिऐआ  
 ५, १, ३  
 अर्ध चिन्(√चि)- त वा १, २, १,  
 १२, ७, १, १, १४, का २, १, ४, १०,  
 तैआ ६, ६, २  
 ऊर्ध्व श्रु(←जातु)- श्रु ऐआ ७,  
 ३, ३

ऊर्ध्वजातु- श्रु वा १, ५, १५  
 ऊर्ध्व नभस्- सप् वा ३, ८, २, २८.  
 ऊर्ध्व पथिग्र- त तैआ ७, १०, १  
 ऊर्ध्व बर्धिस- बर्धिस वा, १४, २,  
 २, ३५  
 ऊर्ध्व श्रु- हव प ४, ३, -हुम्  
 वा ५, ४, १, १७  
 ऊर्ध्व श्रु- श्रु वा १४, ५, २, ४, ५<sup>१</sup>  
 ऊर्ध्व भरस्- रलम् ता १, १, ६,  
 -रा ता १, १, ६  
 ऊर्ध्व भातु- श्रुम् वा २५, २  
 ऊर्ध्व मन्थिग्र- मन्थि तैआ २,  
 ७, १  
 ऊर्ध्व मूल- लम् तैआ १, ११, १  
 ऊर्ध्व रै(तस्)व- व तैआ १०,  
 १२, १  
 ऊर्ध्व वहण- व वा १०, २  
 ऊर्ध्व वृ- वृ ऐ ४, १, १, २, ५,  
 ६, १८<sup>१</sup>, १९, -वाव ऐ ४, ३१  
 ऊर्ध्व लघन- नम् ता ९, २, १०,  
 -ने ता ९, २, ११  
 ऊर्ध्व स्तोम- म वा १२, २, ३, ९,  
 गो १, ४, १, ५, -मम् वा १२, २,  
 ३, ८, १ गो १, ४, १५  
 ऊर्ध्व(←ध्वञ्च)श्च- श्वम् गो १,  
 ३, २२  
 ऊर्ध्व(←ध्वञ्च)श्च- श्वम् ता १०,  
 ११, १, ११, ९, ७, -डेन ता १०,  
 १२, ४<sup>१</sup>  
 ऊर्ध्व(←ध्वञ्च)श्चामिन्- सी वा  
 १४, ७, १, ४४  
 ऊर्ध्व(←ध्वञ्च)श्च(ध्)ष्टा- ध्  
 वा १० ६  
 ऊर्ध्व- सं १ गो १, २, १४  
 ऊर्ध्व(√ऊ)- मय जै २१२, -मि ऐ  
 ५, १६, मा २५, १, वा ३, ९, ३, २५<sup>१</sup>,  
 ५, १, ४, ६, ३, ४, ५<sup>१</sup>, ८, २, १, १०,  
 तै १, ७, ५, १, तैआ १०, १०, २,  
 जैउ १, १८, १, १, -मिभि तै  
 २, ५, ५, ४, ८, २, ८, -मिम् ऐ १,



२२, तै २,४,३,१३, -मीं श  
 ५,३,४,४, -मीं तै २,७, ७,७,  
 -म्यां तै २,५,७,१  
 उर्मि मूल- -मन्तम् तै १,७,५,२  
 उर्मिन्- -गम् तैवा ६, १२, १,  
 -णा ता १२,११,३  
 उर्व- वं ड्डव तै २,५,४,११, -वैम्  
 ऐ ५,१८, ऐआ १, २, २, तै २,  
 ५,८,१०, -वां ऐ ७,३४, -वैं  
 ऐ ७,३४, ता १,५,९, -वैं तां  
 २१,१०,६  
 उर्वं धीव- वानि श ८,३, ४,५,  
 ४,३,११, -वे ऐआ १,५,११  
 उवस्थ- स्थान् श ८,७,२,१७  
 उवस्थ मात्नी- माप्य श ८, ७,  
 २,१७  
 उल- ल जै ११०  
 उव(व)ध्य- ध्यम् ऐ. २,६,११, श  
 १०,६,४,१, १२,९, १,२, तै २,  
 ६,४,२, -व्यात् श १२,७,१,८,  
 जै १५०  
 उवध्य गृह- हम् तै ३,६,६,३  
 उवध्य गोह- हम् ऐ २,६,११  
 उव(व)उप- प ऐध,२७<sup>१</sup>, -पड्डव  
 श २,५,१,१७<sup>१</sup>, -या श ५,२,१,  
 १६,७,१,१,६,८<sup>१</sup>, १६<sup>१</sup>,२, १७,  
 २,१,८,११, १३, ८,१, १४, का  
 १,१,१,४<sup>१</sup>, तै १,१,३,१, २<sup>१</sup>,२,  
 ७,१,३,७,६, ३, १२,६, २, जैउ  
 १,१,५,१३, -पा३ ऐ ४,२,७,  
 -पा२ ऐ ४,२,७, श २,१,१,६<sup>१</sup>,  
 ७,१,१,६,७<sup>१</sup>, ३, १, ८,११, का  
 १,१,१,४, तै १, १,३, १,३,३,  
 १,३, -वै तै १,३,७,६  
 उप पुट- टै श ५,२,१,१६<sup>१</sup>  
 उप र- रम् श २,१,१,६, का १,  
 १,१,४, -रे श १३, ८,१, १४,  
 श ३  
 उप सिक्त- तम् श ६,१,१,१३

उचिवृत्(√वृत्)- वास श १२,  
 ४,४,७  
 उचम्न(√उच)- च्मण ऐआ ३,२,  
 २<sup>१</sup>, शाआ ८,२<sup>१</sup>, श ३, ८, ३,  
 २३<sup>१</sup>, तै १,३,१०,६, -चमणा श  
 ५,३,२,८<sup>१</sup>, -चमणाम् शाआ ८,  
 २, -चमा श ३,८,३,२,३,६,२,१,  
 ५, तैआ १,१०,७<sup>१</sup>, -चमाण ऐआ  
 २,२,४, ३,२,५<sup>१</sup>, शाआ ८,८<sup>०</sup>,  
 -चमाणम् ऐ २,६, ऐआ ३,२,२,  
 तै ३,६,६,२  
 उचम् भाग- -गा तै १,३,१०,६  
 उचम् रूप- -म् ऐआ ३, २, १,  
 शाआ ८,१  
 उ स्वरतादि- दीनि सा २,१,६  
 उहिवृत्(√उहिवृ)- हिवान् ऐ ३,  
 ४७, श १,८,२,१, ६, ६,३,३,  
 -हुप ता १३,१२,१५  
 उहुधी- -धीड्डव ता ३,१२,१४  
 —————  
**ऊ**  
 √क(→कृच्छ), कृच्छति ऐ ४,३१,  
 श २६,४, श २,६,२,२, ७,२,  
 १,९,९,१,२,१२<sup>१</sup>, १४,४,२,२३,  
 वा १,६,२,१, तै २,१,२,१,२,१,  
 ५,८,८<sup>१</sup>, ता २,१७,४<sup>१</sup>,५,१०,३,  
 प २,३, जैउ १, २,१, १४, २,  
 ४,३, ३, कृच्छन्ति ऐ ५,९, ८,  
 ११<sup>१</sup>, गो २, ६, १०, आरिम् तै  
 ३, ७, १२, २, तैआ २, ३, १  
 ३, कृच्छत् तै २, २, ८, ४, तैआ  
 ५, १,१, तां ७, ५, ६, जैउ १,  
 १६,२,६,८, १०, १२,३,२,४,६,  
 ८, २,४,३,५, कृच्छतु श ७,५,  
 २, ३२<sup>१</sup>-३६<sup>१</sup>, ९, १, २, १२<sup>१</sup>, तै  
 ३, ३,११, २,११, ५,१, २<sup>१</sup>,३<sup>१</sup>,  
 आह्वत् तै १,१, ३,६, १२,२,१,  
 ५,२,२,८,५, ३,२,३<sup>१</sup>,४,५, तैआ  
 ५,१,१,२, ४,९, १०,६, तां ७,

५,६,८,१, १३,६, १०<sup>१</sup>, आच्छत्  
 श २,६,२,१, का १, ६, २,१,  
 जे १४६, कृच्छत् ऐ ५, २,३,  
 श ९, २,१, १९<sup>१</sup>, ११,४, २,२,  
 १४, ३, १, १४<sup>१</sup>, कृच्छत् तै २,  
 १, ४, ३<sup>१</sup>,४, २,१, ३, जै ३४,  
 प २,३<sup>१</sup>, कृच्छ्यु ऐ ५, ९, ता  
 ४,८,९, ९,८,१३, गो २, ६,१०,  
 आरव जैउ २, ४, ३, ५, आर  
 ऐआ ३,१,३<sup>१</sup>, शाआ ३,३, ७,  
 ११<sup>१</sup>  
 अप्येति श ४,५, ७,७, अप्येति  
 तै ३,२,४,४, ९, १५,३, ११,४,  
 तैआ ५,२,११,१३, ता ६, १०,  
 १४, अप्येत् त २, १, ३, ४,५,  
 तैआ ५,२,११,१३,३, १, ९,५<sup>१</sup>,  
 जैउ ३,३,३,६  
 अतोस( ) ऐ २,२०<sup>१</sup>  
 अपयित्वा जैउ ३,३,३,५  
 अप्रियत्,ता- -त् तै २, ८, ५, ४,  
 -तम गो २,२,५, -ता शां ५,८,  
 तै २,८,८,४, -ता शांआ ५,८<sup>१</sup>,  
 तै २,७,१५,३, तथा १,७,१  
 कृच्छत्- न्त ऐ ४,१३  
 कृच्छन्ती- न्ती ऐ ४, १३  
 क्तु- तम् ऐ १, ६, २६, २,४०,  
 ४,२०, ऐआ २,७,१, ४,१,१,५,  
 ३,२, शांआ ७,१<sup>१</sup>, श ३,३,४,  
 २४,४,२,२१, ४,१,४,१०, ५,४,  
 ३,२२,६,४,४,१०<sup>१</sup>, ७,३,११,७,  
 १,१,२३, ११, २,७,९, १४, ३,  
 १,१,८, तै १,५,५,१<sup>१</sup>,२-५,७,  
 २,१, ११,१, ७, १२,१, ३,२,९,  
 १२,५,१, १,७,७, १,२,४<sup>१</sup>,८,३,  
 ४,१२,९,४, तैआ ५,६, ७,७,१,  
 १,९,१,१२,१, ८,४,१,१०, १,२,  
 १३,८,१, १०,२, १२,१, ५०,१,  
 तां १८,२,९,२१,२,१, २५,१,८,  
 ४, प ४,५, म २,१,१४,४,१०,

† 'उर्मि' इति मुपा । शातामेदाग्नेयोऽप । तु ऊ. ३,३०,१९ । ‡ 'उर्व' इति मुपा । 'ऊर्व' इति  
 बाह्यपाठ म एवात्त । १. √ऊर् ←-√वृह इत्यर्वा । § 'आर्यत्' इति मुपा चित्त्स्य C ।

जे ११७, १४३<sup>१</sup>, २१२, जैष्ठ ३,  
 ६, ८, ५, गो २, २, ४, -सस्य शा  
 २५, २, शाखा १, २, शा १, ३, ४,  
 १६, २, ३, ४, २९, ३, ७, ४, १, ८,  
 २, ३, ४, ३, ४, १६, ७, ३, १, २, ३,  
 १३, १, २, १, १४, ३, १, १, ८, का १,  
 ४, १, २, २, तै १, २, १, १२, १३, ७,  
 ४, ३, २, ४, ३, १, ४, ८, १, ०, ५,  
 ६, ३, ८, १, ३, ४, ४, ७, ८, १, ५, ३,  
 ६, ३, १, ४, ११, ३, ७, ७, २, ४,  
 १२, १, ८, ३, २, ४ १२, ३, २, तैआ  
 १, २, ३, ९, २, ३, १, ६, १, ३, ११,  
 ४, ५, ११, १५, २, ४, ११, ४, ५,  
 ९, ६, १०, १, ४<sup>१</sup>, ता १, १, २, २, ३,  
 ५, १, ६, ५, २१, ३, ७, म १, ६,  
 २८, जै २०, जैष्ठ ३, ६, ८, १, ५,  
 गो १, २, ९, -सस्य तै ३,  
 ७, ९, १, -ता तै ३, ५, ७, ६, ६,  
 १२, २, -ता तैआ ५, २, १२,  
 -ताव तै ३, ७, १२, २, -तासस्य  
 तैआ ९, १०, ६, -तै तै १, ५, ५, १<sup>१</sup>,  
 ३, ७, ७, ४, -तैन तै १, २, १, १, ४,  
 ५, ५, १, ३, ५, ७, ७, ४, ४, २, १, १,  
 १, ४, ४, ८<sup>१</sup>, ६, २, १<sup>१</sup>, २<sup>१</sup>, ३<sup>१</sup>, ७,  
 १३, २, ८, ५, ६, ६, ३, ७, १२, १, २<sup>१</sup>,  
 ८, ३, ४, तैआ २, ३, १<sup>१</sup>, ता १८,  
 २, ९, जै १४३<sup>१</sup>  
 श्रुत ज्ञा(√जन्)- जा ऐ छ,  
 २०, शा ५, ४, ३, २२, ६, ७, ३, ११,  
 तैआ १०, १०, १, ५०, १, ६३, १  
 श्रुत श्(√शा)- ०शा शा ५, १,  
 ५, २, ४  
 श्रुतशोचिष्ठत्वं जै २१२  
 श्रुत धामन्- मा शा ९, ४, १, ७,  
 ता १, ४, ९, जै ११४, -मामन्  
 शा २०, १  
 श्रुत निधन- नम् तां २१, २, ७,  
 जैआ २, १४, १, २, ३, -नेन तां

२१, २, १  
 श्रुत पात्र- म् ता २, २, ३  
 श्रुत पेय- य जै १४३  
 श्रुत प्रजात(√जन्)- त ऐ  
 छ, ११  
 श्रुतयव(√श्रुतय, य्) - यन्  
 तैआ ८, ५, २  
 श्रुतयुः- यु तै २, ४, ५, १  
 श्रुत-वादिन्- दिभ्य ऐ १, २, ६,  
 शा ३, ४, ३, २, १, गो २, २, ४  
 श्रुतव्य, व्या(←श्रु)- व्य शा  
 ६, ४, ४, १७<sup>१</sup>, ७, १, १, २८, ८, ३,  
 २, ५<sup>१</sup>, ९, १३, ६, १, ४, ७, १, १<sup>१</sup>, २<sup>१</sup>,  
 ३<sup>१</sup>, २<sup>१</sup>, ९, ५, १, ५, ९, १०, ४, ३, १६,  
 ५, ४, १५, -व्यानाम् शा ८, ६,  
 १, ४, -व्याभि शा ८, ७, १, ३,  
 ६, १३<sup>१</sup>, -व्याभ्य शा ८, ३, २, १४,  
 ३, १२, -व्याभ्याम् शा ७, ४, २,  
 ३७, -व्ये शा ७, ३, २, २९<sup>१</sup>, ३८<sup>१</sup>,  
 ४, १, ३, ५, ८, २, १, १६<sup>१</sup>, ४, २, १४<sup>१</sup>,  
 ७, १, ६, १०, १०, ४, ३, १४, १५,  
 १८, ५, ५, १०  
 श्रुतव्यं व(त→)वी- वत्य शा  
 १०, २, ६, १०  
 श्रुत श्री- श्री तै ३, २, ९, १२  
 श्रुत सस्य- स्याभावाम् शा ११,  
 २, ७, ९, -स्ये शा ११, २, ७, ९  
 श्रुत शुद्ध(√सद्)- त ऐ छ,  
 २०<sup>१</sup>, शा ५, ४, ३, २२, ६, ७, ३, ११,  
 तैआ १०, १०, १, ५०, १  
 श्रुत सुदन- म् शा ३, २, ४, २९<sup>१</sup>,  
 तै ३, २, ९, १२  
 श्रुत-सुदनी- नी शा ३, ४, २, ९  
 श्रुत साप्- प तै २, ८, ५, ५  
 श्रुत सामन्- मानी आ १,  
 ३, २, १  
 श्रुत-शृग्- शम् ऐआ २, ३, ६  
 श्रुतायव(√श्रुताय)- यते शा

७, ५, १, ४, १४, ९, ३, ११, तैआ  
 १०, १०, १, ४, ९, १, -यन् शा  
 २३, ३  
 श्रुतायु- यव शा २०, ४  
 श्रुतायु(-तडां) - युभ्याम् शा  
 ४, १, ४, १०<sup>१</sup>  
 श्रुतावत्(-त+मनुप्)- भ्त गो  
 १, ५, २१<sup>१</sup>  
 श्रुतावत्( त+वनिप्)- वा ऐ २,  
 ४०, ४१, शा ९, ४, ४, ५, तै ३, ५,  
 १२, १, १०, ४, ३, तैआ ४, ११,  
 ६६, शा १, ४, १४, ७, ११<sup>१</sup>, -नामम्  
 ऐ ५, १९, शा ७, ३, १, ३४  
 श्रुतावरी- री शा १, ८, १, २९,  
 तै १, ४, ८, ३, ३, ५, ८, ३, ५, १३,  
 ३, -री तै ३, २, ३, १०, तैआ  
 ४, २, ३  
 श्रुतावृध्( त√वृध्)- ध ऐ छ,  
 ३१, शा २६, १३, छ ३, ३, १, ९,  
 ९, १, २, २८<sup>१</sup>, २, ३, ४, २, तै २, ५,  
 ८, ४, ६, ७, ३, १७, ३, ३, ६, ३, ३,  
 -धा ऐ छ, ३०, शां २०, २, २२,  
 १; -धा ऐ छ, ३१, शा छ, १, ४, ७,  
 -धे ऐ ५, २, ऐआ १, ५, ३, शां १९,  
 ९, २०, ४, २१, ४, २२, ५, २५, ९  
 श्रुतापाह( त√सह)- पाद् शा  
 ९, ४, १, ७  
 श्रुते-ज्ञा- ज्ञा तै २, ८, २, १  
 श्रुति- ति जै २१२, -स्ये तै ३,  
 ४, ७, १, १४, १  
 श्रुतीपह( ति√सह)- हम् ऐआ  
 ५, २, ४, तां ११, ४, ३, गो २, ४, २  
 श्रुतु- सत्य ऐ १, १, १३, १६, २३,  
 ३०, २, २९, ४, १, ३, ६<sup>१</sup>, ४, १६,  
 २५<sup>१</sup>, २, २५, ६, २०<sup>१</sup>, ऐआ १, ३,  
 ८, शां १, ४<sup>१</sup>, ३, ४<sup>१</sup>, ५, ५, २, ७<sup>१</sup>,  
 ८, ८, ११, ६, १४, ५<sup>१</sup>, १५, २, १९,  
 ७, २, ३, १, २६, ७<sup>१</sup>, १६, २७, ५,  
 ७, २, ३, १, २६, ७<sup>१</sup>, १६, २७, ५,

† 'श्रुत ज्योतिष्मत्' इति वा पाठ स्यादिति C. ६ । ‡ 'त+णिच् भा., III । § 'श्रुतवा' इति गुणः । ¶ 'श्रुतोपति' वसथ्ये णिच् क्यञ्चेति सन्देशः । § पदद्वयविभागोऽप्रसन्नो हति FGG । § 'श्रुतवा' इति गुणः । ¶ 'श्रुतोपति' वसथ्ये 'श्रुताविति' गुणः ।

२०, ६, ८, ३०, १०, शाआ  
 ३, २, ७, २१, १०, ५, श १, २, ५,  
 १२, ३, २, ८, ४, ७, १, १०, ५, २,  
 १६, ३, १, ६, १, १, २, ७, ८, ७, २,  
 २१, २, १, १, १, २, १, २, ३, ३,  
 ३, २६, ४, २, २, ४, ४, २, २, २, ४,  
 २५, १, १, ४, ३, २, ४, ३, ३, १, ३,  
 १०, ४, ५, २, ३, १, ३, ३, ३, ५, ४, ३,  
 १०, ४, १, ७, १, ८, ६, ४, १, १, १, ४,  
 ११, ४, १, १, ३, १, ६, २, २, ७, ५, १,  
 ३, १, ४, ३, १, २, ४, १, २, ५, ५,  
 १, २, ५, २, १, ४, ५, २, १, ५, ६, १,  
 २, १, १, ३, ८, २, १, २, ५, २६, ३, ६,  
 २, ८, ३, १, २, ५, २, १, ०, ४, २, १, ०,  
 ५, १, १, २, ४, १, ६, १, १, ४, २, ७,  
 ७, १, १, २, ४, २, ७, ८, १, १, ५, २,  
 ७, ७, १, १, ३, ४, ३, ५, ४, ३, २, ३,  
 ४, १, ४, २, ६, ३, २, १, ४, १, ३, ४,  
 २, २, ९, ८, १, ४, ८, २, १, १, ६, ३,  
 २, ५, ४, १, ११-१७, २१-२३,  
 २५, २८, २, १, ४, ४, ३, ८, ५,  
 २, १, ०, ४, ७, ६, ३, १, २, ७, १, १, ३,  
 ९-११, ४, १, ९, १, १, २, ६, २,  
 १८, ३, १, २, १, १, ०, २, ६, ३, ४, १,  
 ४, ५, ३, १, १, १, ३, १, ८, ८, १, ८, ४,  
 २, २, ४, २, ६, ३, ८, १, १, ४, १, ५,  
 २, ८, १०, २, ५, ७, ६, १, २, ७,  
 ५, ३, २, १, ६, ४, १, १, १, १, ५, ६,  
 ५, २, ६, १, १, ७, २, ३, २, ५, ४, ७,  
 १, ०, १, १, ७, ४, ४, २, १, ३, १, १,  
 २, २, १, ६, १, ८, १, १, ३, १, २, २,  
 १, ८, २, २, १, ३, ३, ३, ३, ४, ५,  
 ३, १, ४, ३, ०, १, ३, १, ५, ६, ७, ३, २,  
 ८, ४, ३, २, १, ३, ४, १, १, १, ४,  
 २६, २, ८, १, १, ७, ८, २, २, ६, १, ४, १,  
 १, २, ८, २, १, ४, ६, ८, १, का १,  
 १, १, ८, १, १, ३, १, ८, २, ३, २,  
 ३, ५, ६, ७, ७, १, ३, ३, ३, ३, ०,  
 ४, १, ३, १, ४, ६, १, ३, १, २, ८,  
 ४, १, २, २, ३, १, १, १, ३, १, ०,  
 ४, १, ५, १, ०, ८, ५, ५, ६, ३, ८,

८, ८, १, १, ०, २, १, ४, ६, २, ३, २,  
 ७, १, ३, ३, २, २, ३, ६, ३, ७, १, ०,  
 २, ३, ३, ७, २, ८, १, ७, ५, ८, ८,  
 १, ०, ३, १, ७, २, २, ०, २, १, १, १, ६,  
 २, १, १, १, ४, ४, १, ०, १, ८, १, १, १,  
 १, ५, १, २, १, ४, तैआ १, ६, २, ८,  
 १, १, ४, ३, २, ८, १, ३, ७, ३, १, १, ५,  
 ४, १, १, २, ६, १, १, ४, १, ०, ४, १,  
 ७, २, १, ६, ६, १, ०, १, १, ०, १, २,  
 ६, ४, १, ता ४, ४, १, १, १, ०, ३, १, २,  
 १, २, १, १, २, ४, ८, १, ३, २, ६, १, ६, १,  
 ८, १, ८, २, १, ४, ४, १, १, १, ८, ५,  
 २, ०, ५, ३, २, १, ४, ७, ५, १, २, २, ३,  
 २-४, २, ३, १, ५, ६, २, २, ३, ३,  
 २, ४, १, ५, १, ६, २, ३, २, ५, ३, २,  
 २, १, १, ५, १, ४, ३, ३, ४, २, ५, ५,  
 २, ४, ५, २, १, २, ३, १, ४, ४, म  
 १, ५, १, ५, गो १, ४, २, ४, ५, ५,  
 २, ३, २, १, २, ०, ४, ३, २, ५, ६, २,  
 ६, १, २, १, ५, -ववे श २, ६, ४,  
 १, का, १, ६, ४, ९, -तु ऐ ५,  
 १, शा १, ३, ९, २, ५, ८, ३, ०, १,  
 शाआ ३, २, ६, श २, ६, ४, ५,  
 ५, ४, १, ३-६, ६, २, २, ३, ५,  
 ७, ४, २, २, १-३, १, ८, २, १, १, ६-  
 १, ८, ३, २, ५, ६, ४, २, १, ४, १, ५,  
 १, ६, ५, ४, ७, ८, १, ७, १, ६, ७,  
 ८, १, ०, ४, ५, २, १, ३, ३, ४, १, २, ३,  
 ६, १, १, ०, १, १, का १, ६, ३, १,  
 ४, १, तै १, १, २, ६, ७, ३, १, ०, ४,  
 १, ०, ४, १, ०, १, ०, ३, ५, १, २, १, १, ०,  
 १, ४, १, ८, १, ०, ४, तैआ १, ३,  
 २, ५, १, २, २, ता ६, १, ६, ८,  
 १, ०, १, १, ०, ८, २, १, १, ५, २, गो  
 २, २, ८, ४, १, ७, ६, १, ०-तुना ऐ  
 २, २, १, शा १, १, ७, १, ३, १,  
 २, ५, ८, ३, ०, १, १, ०, १, ०, १,  
 १, ०-१, २, तै २, ६, १, २, १, २,  
 ७, १, २, १, तैआ १, ३, २, गो २,  
 ३, ७, -तुमि ऐ १, १, ३, २, २, १,

शा ७, १, ०, १, ३, ९, श. २, ४, ५,  
 २, ४, ४, १, १, ३, ३, १, १, ०, १, २,  
 ६, १, २, १, ८, ७, १, १, ८, ७, १, १,  
 ४, ३, ४, ३, ३, १, ८, २, २, ७, ८,  
 ७, १, ३, ६, १, २, ३, १, ८, १, ०, २,  
 ६, २, ४, २, १, १, १, ३, २, ८, ४,  
 ८, ०, ३, का १, १, ४, २, ६, तै २,  
 ३, ३, ०, ४, १, ७, ८, २, ३, ५, ८, ३, ३,  
 १, ६, २, १, ३, तैआ ३, १, १, ५,  
 ५, ७, २, १, ६, ६, १, ०, १, ता १, ०,  
 ३, १, २, १, २, ४, १, गो २, ३, ७,  
 -तुम्य ऐ १, २, ३, ३, शा १, ४,  
 शा १, ३, २, ६, ७, ८, ५, ३, ३,  
 २, २, ३, २, ६, ४, ४, १, २, ७, ४, २,  
 ३, १, का १, २, ३, ६, १, २, २, ३, तै  
 ३, १, ६, १, तैआ १, ३, २, २, १, २,  
 २, म १, ५, १, ५, गो २, २, ७,  
 -तुम वा ३, ४, १, १, ७, १, ३, १,  
 ३, ०, १, ०, श ६, २, २, ३, ५, ७, ४,  
 २, २, ९, ८, १, १, ५, ८, २, ०, ५, ८,  
 २, १, १, ६, ३, २, ५, ६, ४, २, १, ४, ७,  
 १, ४, ६, गो १, १, १, ७, १, १, २, ०,  
 २, १, ५, २, ३, ८, -तुपु ऐ १, २, ४,  
 ३, ६, ४, २, ५, १, शा २, ९, ६, श  
 १, ६, १, ८, ७, २, २, १, २, ४, ४, ५, ५,  
 ६, १, ४, २, ४, २, ५, १, ७, ४, २, ३, ७,  
 ८, ३, ०, १, ४, ३, १, २, ९, १, २, १, ८,  
 ३, १, २, १, १, ०, २, ४, ५, ५, ७, १, ८,  
 १, ५, ६, ८, १, १, १, १, ६, १, २, ८, ३,  
 २, ०, १, ३, १, ५, ६, ३, २, १, ५, ४,  
 ३, ८, २, ६, ३, ३, ५, का १, १, ३,  
 २, ३, ३, २, ०, ४, ३, १, ६, २, ८,  
 तै ३, ३, १, १, २, २, ३, ३, ६, ७,  
 १, ०, २, ३, १, १, १, १, १, ०, ४,  
 १, १, १, १, ६, तैआ ५, ४, १, २, ता  
 ४, १, १, ०, ४, १, १, १, ०, ३, १, २, १, ६,  
 १, ८, २, ०, १, २, २, २, १, ३, २, ३,  
 २, ३, २, ४, १, ३, २, ५, ३, ३, ४  
 २, १, २, गो २, ३, २, १, ६, १, २,  
 -तु वा ५, ४, १, ७, ७, ४, २, २, २,  
 ८, २, १, १, ६, ३, २, ५, ८, ४, २, १, ४,

६, १, १६-२०, ७, १, ५, ६, १, १०,  
 ४, ५, २, १३, ६, १, १०, ११, तै  
 १, २, १, १८, तैषा ५, ६, ५, ६, १, ७,  
 ता ५, ९, ४, ५, गो १, १, २, १,  
 -द्वृ ए १, २, ३, २, २, ९, ४, १, ३,  
 ६, १, ७, १, २, ५, ९, वा १, २,  
 ३, ४, ५, ५, २, शाभा १०, ५, श  
 १, ३, ४, ७, ५, ३, ३, ६, १, ५, ६,  
 २, २, ३, २, ६, ६, १, ३, २, १, ३, १,  
 ३, ६, ८, ५, ४, १, ८, ५, १, २, २, १,  
 ५, ६, ७, ४, ७, ७, ४, २, २, ९, ३, १,  
 ८, २, १, १, ६, २, ८, ३, २, ५, ४, १,  
 १९, २, १, ४, ७, १, १, ९-११,  
 १०, ४, ३, १, २, १, १, ६, ५, १, १, २,  
 १, ३, १, १, ४, ४, १, ८, ३, २, ९, ३, ३,  
 ३, ४, ३, १, ४, १, ३, ३, २, १, का १,  
 १, ३, २, २, ३, २, २, ६, ९, १, २, २, ३,  
 ३, ४, १, ४, ६, १, २, १, तै १, १, ६,  
 १, ०, ३, १, ०, ४, ५, ४, १, ०, १, ०, ६,  
 ३, ८, ८, ८, ९, १, ०, ८, ४, ३, २,  
 १, ४, ६, २, ३, ४, ९, ७, ३, २, २, ५,  
 ३, ४, १, १, ०, ७, १, २, २, ८, ९, ३,  
 ३, १, ६, १, ३, ७, २, ८, ९, ५, ८, ५,  
 ६, १, १, ४, ८, १, ७, २, ९, ९, १, १, ४,  
 ४, १, २, ८, ३, तैषा १, ७, ५, ३, ७,  
 ३, ५, ९, १, ०, ता ४, १, १, ०, १, ३,  
 ४, २, जै १, ५, ५, जै १, ३, २, ७,  
 १, ५, १, ४, ३, ५, ५, १, गो १, १,  
 ३, ९, २, १, ४, २, ०, २, ७, ३, ७, ६,  
 १, ०, १, २, -तूषाम् ए ६, ०, ०,  
 ऐषा १, ३, ८, वा १०, १, २, २,  
 १, २, ५, ९, २, ३, ३, ८, श १, ५,  
 १, ३, ८, ७, १, ४, का १, ३, ४,  
 १, ४, -तूषाम् वा २, ४, ४, २, ५, ५,  
 ४, १, ८, २, ३, ३, १, ८, १०, ४, ३,  
 १, ९, १, १, २, ७, २, १, २, १, ३, १, १,  
 ८, २, ३, ५, १, ३, १, २, २, का १, २,  
 ३, ५, तै १, १, २, ६, ४, १, ०, ८, ६,  
 ९, ४, ३, ८, ३, ३, १, ०, १, ०, ४, १, १,  
 १, १, ४, तैषा १, ३, ३, ७, ६, ता ६

१, ६, १०, १, २, ९, १, २, ४, ८, ७, ९,  
 १, ५, १, ९, जै १, १, २, १, ३, आ  
 २, २, ५, ६, म २, १, १, १, गो १,  
 ४, २, ४, ५, १, ६-१९, २, ३, २, ६, २,  
 -तो ए ५, ९, शा १, १, ७, ३, ०,  
 १, ०, श ८, १, १, ५, ८, २, २, ५, ८,  
 ३, २, ६, गो २, ६, १, ०, -तौ  
 शां १, ३, श २, ६, ४, ९, ८, ३,  
 २, ५, ७, १, ४, १०, २, ५, ९, १-१, ४,  
 १, ५, १, ३, ४, १, २, का १, ६, ४,  
 ९, तै १, १, २, ६, ८, ६, ८, ३, २,  
 ४, ८, २, सा ३, ८, ३, गो २, ६, ६,  
 -त्वो वा ८, ७, १, ६, १  
 ऋतु का(म्य→)श्या(√कम्)-  
 म्या गो १, २, ७  
 ऋतु ग्रह(√ग्रह)- हाणाम् वा  
 ४, ३, १, २, १, -हान् वा ४, ३, १,  
 २, २, ३, २, ५, ३, १, २, ४, १, २, -है  
 वा ४, ३, १, ३, ४  
 ऋतु धा तै ३, ६, २, २, ३, ४,  
 गो २, ३, ८  
 ऋतु वीक्षा(√दीक्ष्)- क्षा तै ३,  
 ८, १, ७, २  
 ऋतु पृति--०पते तै ३, ५, ७, ५,  
 ६, १, १, ४  
 ऋतु पशु- शुभि वा १, ३, ५, ४,  
 २, ८, -द्वृ तै ३, ९, ९, २  
 ऋतु पात्र- द्रम् वा ४, ५, ५, ८,  
 १, २, -त्राम् वा ४, ३, ३, ३,  
 १, २, ४, १, २, ३, -त्रे वा ४, ३,  
 ३, ६, तै १, ५, ४, २  
 ऋतु प्रेष- पा ऐ ५, ९, गो २,  
 ६, १, ०, -पाणाम् शां २, ८, ८,  
 -पान् शा २, ८, ८, -पै ऐ ५,  
 ९, गो २, ६, १, ०  
 ऋतु भान्-जम् वा १०, ४, ४, ४  
 ऋतु मण्डल- लानि तैषा १,  
 ६, २  
 ऋतु मूष- मत तै २, ६, १, ६, १,  
 -मन्ति वां १, ४, १, २, ९

ऋतु मती- ती गो १, ३, २, ३,  
 -मत्या शा ७, १, ०  
 ऋतु मु(य→)वी- व्याम् वा ८,  
 ५, २, १, ०  
 ऋतु मुख- खानि वा १, ६, ३,  
 ५, -खेड खे तै २, ३, २, २  
 ऋतु-पात्र- जा ऐ. २, २, ९, ३,  
 ५, ०, या १, ३, ९, गो २, ३, ७,  
 -जान् ऐ ५, ९, गो २, ६, १, ०,  
 -जानाम् ऐ २, २, ९, -जै ऐ  
 २, २, ९, वा १, ३, ९, गो २, ३, ७  
 ऋतु ल- लम् तै ३, ४, १, ३, १, १  
 ऋतु लक्षण- म तैषा १, २, २  
 ऋतु लोका- का वा १०, ४,  
 ३, १, ९  
 ऋतु शुस्(ऐ. ४, १, ६, वा १, ३, ९,  
 २, ६, ६, वा ७, ५, २, १, ९, तै ३,  
 ७, १, १, ५, जै ८  
 ऋतु द्या यज्ञायज्ञीय- म् वा २,  
 १, ९, ९, जैषा २, ८, १-३.  
 ऋतु सन्धि- म् वा जै १, ६, ८,  
 -न्धिषु वा ५, १, गो २, १, १, ९  
 ऋतु सहस्र- स्रण्ड क्षेण वा  
 १०, ४, ४, ४  
 ऋतु साम्- म वा जैषा १,  
 २, २, १, -मनी वा जैषा १, ६, ४,  
 ३, २, १  
 ऋत्व- स्वम् ता १०, ३, १, -वाव  
 ता १०, ३, १ ऋत्वम् ऋत्व द्व  
 ऋत्विज्(न्तुवज्)- क्, ग ऐ ८,  
 १, ०, १, १, वा ३, ४, ३, ५, ८, १, ३, तै-  
 २, ३, ६, १, -क्षु वा १, २, ८, ३, ३, ०,  
 -गिम् वा १, २, ८, १, २, ३, २, ९, जै २,  
 ३, ४, ३, ४, गो २, २, ५, -म्य  
 ऐ ६, २, ४, वां १, ८, १, २, वा ४, ३,  
 ५, ५, तै १, ३, ८, ४, ३, ३, ८, ८, जै २,  
 ३, ४, ३, ५, गो २, ३, १, ८, -ज  
 ऐ १, ३, ३, ४, ५, ९, २, ३, ६, २,  
 ३, १, ४, ७, १, ७, ८, १, १, वां ३, ८,  
 ६, १, १, ७, ५, २, ९, १, वा १, ३, १,

† 'ऋतो' इति पाठान्तरम् । ऽय ३०, १९, 'अतनुम्' इति पाठ ।

२६,५,२,७, १५,६,१, २०,९,१,  
 २, २, २, २, ७, ३, १, १, ५, ३, २, ४,  
 २, ३, २, १, २, २, ४, ३, १, ४, ५, २,  
 १, ४, १, २, १, ०, २, ५, ४, १, ०, ८,  
 ६, १, १, १, ९, ५, २, १, ६, १, ०, ३, ४,  
 १, ४, १, १, १, १, २, ७, २, १, २, ८,  
 १, २, १, ७, २, २, १, २, ९, ३, ०, ३, ६,  
 ३, २, ६, ३, ०, ९, १, १, १, ३, ४, १,  
 ४, ६, १, ४, १, १, ३, २, का १, १,  
 ४, ३, २, २, ५, ५, २, १, ५, तै १, ४,  
 ७, ७, २, ३, ६, २, ३, ४, ७, १, १, ३,  
 ३, ८, ७, ५, ७, ५, ६, १, १, ४, ७, ८, ३,  
 ८, १, २, तैआ १, ७, ५, ५, ४, ६,  
 ६, १, ०, ता १, ५, ५, ९, ६, १, ६, ४,  
 १, ४, १, ५, ५, १, ६, १, ०, ३, १, १, ८, ५,  
 १, ५, ७, ६, प २, ९, १, ०, ३, ८,  
 जैउ ३, ४, ५, ७, गो १, १, १, ३,  
 १, ४, २, ८, २, १, ०, १, ४, ३, २, ३, २,  
 २, ४, ३, ८, ५, ८, ६, १, ०, -जम्  
 वा. १, ०, ४, १, १, ९, गो २, १, २, ९,  
 -जा श ९, ५, १, ६, २, १, ४, ६,  
 १, ५-८, ता ४, २, ३, १, ३, ८, ५,  
 -जाम् ए ५, ३, ४, चा २, ६, ५,  
 २, ७, १, २, ८, ३, वा ३, ४, ३, १, ८,  
 ४, ३, ४, ५, ५, १, २, १, ९, १, ४, २, २,  
 १, ९, ता १, ०, ३, १, १, ८, १, २, ३,  
 ५, २, ५-८, १, ०, गो १, १, १, ३,  
 १, ४, ३, १, ४, ५, २, ५, २, ५, -मि  
 ए २, ३, २, ४, २, ५ -ज ए २, ३, २  
 श्रुतिवृत्त- -ग्र तां १०, ३, १  
 श्रुतिवायगतान विमान- -नात्  
 गो २, २, ५,  
 श्रुतिवृत्त- -य ए २, १, ८, वा २, ३,  
 ४, १, ३, ६, ४, ४, १, ७, ७, १, १, २, ८,  
 ८, ६, ३, ३, ४, का १, ४, १, १, १, तै  
 १, २, १, १, १, २, ४, ३, १, ०, ५, ८, ७,  
 ३, ७, १, ५, ६, -वो वै ३, ७, ८, ३  
 श्रुतिवृत्त पत्नी- -ती: तै १, २,  
 १, १, ४

श्रुत्य- -म् ता ७, ८, १  
 श्रुत्या श १, ४, ४, १, ८, जैउ १, १,  
 ७, ६, १, ८, ५, ७, ८, २, २, १, १, २,  
 १, ३, ४, ३, ३, श्रुत्याऽइव वा ७,  
 ३, ३, १, ४  
 श्रुत्य वही- -हीम् ए ५, ९, गो  
 ७, ६, १, ०, १  
 श्रुत्(श-)-श्रा- -क्षा तै ३, १, ४, ५  
 श्रुत्क्ष- -क्ष जै २, ०, ८, -क्षम् जै  
 २, ०, ८, -शा वा २, १, २, ४, का  
 १, १, २, २, तैआ १, १, १, २, जै  
 १, ५, ०, -क्षानाम् वा २, १, २, ४,  
 का १, १, २, २  
 श्रुत्क्षीका- -का वा १, ३, २, ४, २, ४,  
 तै ३, ९, १, ३, ४, जै १, ५, ०,  
 -क्षाम्य तै ३, ४, ५, १  
 श्रुत्(√कृच्-)-कृच्- -कृच् ए १,  
 ४, १, ३, १, ६, १, ७, २, ५, २, ८, २, ९,  
 ३, ०, २, २, ३, २, ४, ३, ५, ८, २, ७, गोआ  
 १, ३, १, २, २, २, ३, ६, गां ७, १, ०,  
 ८, ९, १, ३, २, ४, १, ४, ३, २, २, १, २, ६,  
 १, ४, शाभा ४, ६, वा १, ६, ३, २, ९,  
 ३, ०, ३, ९, ४, २, ५, ४, ३, २, ३, ६,  
 ५, १, २, ३, ७, ५, १, ४, २, १, २, १, २,  
 २, ५, ९, ३, ३, १, ४, १, ०, १, १, ६,  
 २, ४, ६, ५, २, २, १, १, २, ५, २, ४  
 १, ४, ९, ४, १, ९, का १, ४, ३, ४,  
 तैआ ८, ३, १, ता ४, ३, ५, १, ३,  
 १, २, १, ३, जै २, ५, १, ७, ४, जैउ  
 १, २, २, १, २, ४, २, १, १, ०, ३,  
 १, ६, २, ९, ८, १, ८, २, २, १, ७,  
 १, ४, २, २, १, ८, १, २, २, २, प  
 १, २, ४, सा १, १, ०, १, २,  
 गो १, १, २, २-२, ४, २, २, ६,  
 ३, २, ०, १, ४, २, -श्रु ए ५, २, ३,  
 वां ६, १, १, १, ८, ३, २, ७, ४, वा ४,  
 ६, १, १, ७, ता १, ५, १, ०, ५, जै  
 १, ४, ६, -मि ए ६, १, चां ६,  
 १, १, १, १, ७, २, ६, १, ४, २, ८, १, वा

१, ४, १, १, १, ९, १, ३, ३, ८, ७,  
 ५, ४, २, ८, ५, ५, ७, २, ४, १, ५, १, ६,  
 २, १, २, २, २, ५, ९, २, २, ६, १, ०, १,  
 १, ५, २, ६, १, ३, ४, १, १, ३, १, २, ८,  
 ३, १, ३, ३, ०, १, ४, ६, १, ९, वा १,  
 १, ४, ४, २, ६, तै २, २, ६, १, ३, ३, ७,  
 ५, ८, ३, १, २, १, ता ४, १, ४,  
 ९, ८, ७, जै २, ०, ५, ३, १, ९, ०, १, ९, ९,  
 गो १, २, १, ६, २, १, ५, २, ४, २, ५,  
 २, २, १, ४, -म्य वा ४, २, ३,  
 ७, नै ३, १, २, ९, १, २, प १, ५,  
 -म्याम् ए ३, ४, ७, ४, ८, वा ३,  
 ५, ३, १, ५, ४, ३, ४, ८, तैआ ७,  
 ९, १, १, -च ए ३, ५, ०, ७, १, ८,  
 ८, १, २, १, ७, ऐआ १, ३, २, २, २,  
 २, ३, २, ६, शां ६, १, ०, ८, ६, ८,  
 ९, ४, १, २, ५, २, ३, २, शाभा २, २,  
 ३, ५, ६, १, ६, ३, ५, ४, ८, ८, १, १,  
 वा ४, ४, १, १, ३, ६, ७, १, ३, ५, १, १,  
 ९, २, ०, ५, ५, ५, १, ६, ५, ३, ४, ८,  
 १, ३, ३, २, २, ३, १, १, १, ०, १, १,  
 ५, ४, १, १, ३, २, २, ३, ५, १, ३, ५,  
 २, १, ६, ५, ५, १, १, ५, ६, ४, ७, ५,  
 १, २, ८, ३, ३, ०, १, ४, ८, ५, २, तै  
 १, २, १, २, ६, ३, १, ४, २, २, ४, ३,  
 ६, ५, ८, ३, ७, ६, १, ८, ७, ८, १, २, ८,  
 १, तैआ ३, १, २, ४, ७, ५, २, १, ०,  
 १, ३, १, ता ७, १, १, ०, ७, १, ८, १,  
 ७, ८, २, ४, ९, ८, ९, १, ५, १, ०, ७,  
 २, ३, १, ६, ६, जै २, ०, ३, ७, ५, ३, ६, २,  
 १, ०, ५, १, ०, १, ७, १, ९, ०, १, ९, ९,  
 जैउ १, ३, ३, ३, ४, १, ६, ५,  
 १, ५, ८, १, ८, २, २, ६, १, ६, २, १,  
 १, ७, २, २, १, ८, २, ३, ७, ३, ७, १,  
 १, ०, आ १, ३, ६, ९, गो १, १, २, २,  
 २, ८, ५, २, ४, २, ५, २, २, ४, -सः  
 वा ३, ९, ४, २, ५, ४, ६, ७, १, १,  
 १, २, ८, १, ३, ५, १, १, ५, ६, ४, ७,  
 ६, १, ३, ४, ३, ३, तै ३, १, ०, १,

† 'कृच्-न १' इति मुपा 'श्रु(क)पत्नी नहो यस्या वा कृत्नणवदी ।' '√(क)नो भद्र' इत्यस्मिन्' ता ।  
 'श्रिण पत्नी इति सुतर्कः शोष इत्यस्य भाति ।

१४, तैआ २,९,१,१०, १, ११, १, -च ऽइव प १, २, -चम् ऐ २,१६, २२, ३, ३, ७, ११, ३८, ७, ५, ८, १२, ऐआ ३, २, ५, शा ३, ९, ५, ७, ६, १२, ९, ५, १२, ५, १८, ६, २६, ५, १४, शा १ १, ४, ९, ४, १, २, ६, ३, २९, ३०, ४०, ३, २, १, ३८, ४, ६, ७, ११, १०, १, ३, ८, ११, ५, ४, १८, ७, १०, १३, १, ८, १, २, ९, ९, ५, २, ९, ८, ४, ७, का २, १, ३, १, ३, तै ३, ९, ७, ५, तैआ २, १०, १, ता ४, ३, ६, जै ३४, ९३, १८१, १८६, जैठ १, ४, ३, ३, १४, ४, १, ३, ६, ८, ५, सा ३, ९, १, प १, ६, २, १, गो २, ३, ३, -चम् षम शा ३०, ४, -च्रा ऐ १, १२, २, १६, १८, २०, ३, ७, ३४, ४, ७, ५, ३२, ३३, ६, १४, ७, ५, १६, १७, ३३, ८, १२, १७, ऐआ १, ३, २, ४, २, २, ३, ६, शा २, ७, ६, १०, ११, १२, १०, ३, १३, ३, ९, १८, ८, १४, २४, ३, ४, २६, ५, ६, २८, ५, शाभा ७, १४, १६, १९, २१, ८, ३, ४, ५, १२, ८, १३, १, शा १, ४, १, ३, ५, ५, २, ३०, ६, ३, ४०, २, ५, १, २, ३, ६, ३, १६, ४, १, ५, १७, ५, १, १६, ३, ४, ७, ७, ६, ७, २, ७, १३, १६, ५, ५, ५, १, ५, ६, ३, १, २०, ८, १, ३, ३, ९, ४, २, १५, १६, ५, १, ४८, १०, २, ६, ६, ४, ४, ५, ५, १, १, २, २, १, ४, १८, ११, ५, ८, ७, १२, ४, १, ४, ५, ८, ३, १०, १४, ७, २, २८, का १, १, ४, ५, १०, ४, ३, २, तै १, ३, ३, २, १०, १०, ४, ३, ६, ७, ६, ४, ८, ५, ६, २, १, ९, १, ३, ५, ४, ७, ५, १, ५, ३, ३, २, ५, ३, ७,

६, ३, २, १, ४, ६, ९, ८, ७, २, १, २, ५, ६, १३, १४, १, तैआ २, ११, १, १०, १३, १, ता ४, ३, ४, ५, १०, ९, १, १२, ६, ८, १५, ५, २६, प १, ५, ६, जै १०६, जैठ १, १, ७, ३, २, १०, १२, ९, २, ७, १०, १, ११, १२, ४, ८, ५, ६, १३, २, ४, १४, २, १२, ३, ६, ६, ७, ७, १, ६, गो १, १, ९, १२, २२, ३९, २, १, ७, ९, १५-१७, २०, २१, २३, ३, २, ९, ४, १७, २, ३, ४, ८, ९, १३-१५, २३, ४, ६, १५, १६, १७, १७, ६, ५, -चाड चा ता ११, १, २, -चाम् शा १, ४, ६, १०, १६, ९, १८, ३, शाभा २, १०, १४, १, शा १, १, ४, २, ३, २, १, ५, ५, ५, ५, ९, ७, ५, २, १२, १०, ५, २, १, १३, ४, ३, ३, का २, १, ३, ८, तै ३, १२, ९, १, तैआ १०, १३, १, जैठ ४, ११, ३, १२, गो १, १, २९, २, ९, २, ४, ३, १, ३, -चि ऐ. २, १६, ७, १६, शा ६, १२, शा ४, ३, २, ३, ५, ४, १, १, ५, ८, १, ३, ९, ५, ५, ३, ता १, ५, १७, ५, ४, ६, जैठ १, ४, २, ४, ५, ४, ८, १४, २, ६, सा १, १, १२, गो. १, १, ९, १, २३, २, २१, १, १०, -चिड चि ऐ ७, १६, -च्र शा ७, ५, २, १२, -चो ता ७, ७, २, १५, १०, ८, -चौ तै १, २, २, २

ऋकसु( ) ऐ ५, ३२, ३४, शा ४, १, १, ७, ५, १, ११, ६, २, १, ५, १, १, १०, १०, ४, १, ४, १५, २, ३, २३, ५, ८, ५, ६, जैठ ३, ४, ३, १, ६, १, २, ४, प १, ५, गो ३, १, ३

ऋकृ ह्या- ह्या ङ्ङ्तां १६, ८, ४<sup>१</sup>

ऋकपद- द्वाग्नि जैठ १, ४, १, ५, ६

ऋक- मि ऐ ३, ३८, शा १६, ९

ऋकसु( ) ऐ ६, २४, २८, गो २, ६, ८, -क्तारे ऐ ६, २

ऋक श्लोक- केन शाभा ३, ६

ऋक सम- म् शा ८, १, २, २<sup>१</sup>

ऋक सम्मित- ता शा ११, १

ऋक साम(←गन्)- मगो वा ६, ७, १, ७, ८, १, ३, ५, १०, ३, ५, २, तै २, ७, ३, ३, ३, ८, २२, ३४, जैआ १, ३६, ९, -माव् शा ८, १, २, २, -मानि शा ९, ४, १, १२, १, ६, -माभ्याम् वा ३, १, १, १२, ४, ४, ३, ६, ६, ७, ३, ६, ६, ७, ३, ७, ७, ७, ७, १०, १, १, ४, तै १, ४, ४, ९, -मे ऐ. २, २४, शा ४, ४, ३, ६, ६, ७, १, ७, १०, १, १, ६, ३, ५, २, ५, २, २, २, तै १, ४, ४, ९, ६, ३, ९, जैठ १, १७, २, ३, १८, १, १, ३, ६, ६, १, गो २, ३, ९, -मै वा ९, ४, १, १२<sup>१</sup>.

ऋक सामन्- मनी जैठ २, १, २, १०, -सो जैठ २, १, २, ९, १०.

ऋकृ स्तोम- मम् शां २६, १४

ऋग( च्छअ)न्त- न्ते शां ३, ५

ऋग( च्छअ)शीति- तय वा ९, ५, १, ६, ३, -ती वा ९, ५, १, ६, ३

ऋग्भूत- तम् ङ्ङि गो १, १, ९

ऋग्म- ग्मेध ऐ ५, ९, गो २, ६, १०<sup>१</sup>

ऋग्मिग, ग्मीर्ण- मिगम् ऐ ५, १७, शां २, ५, ६, २६, ९

ऋग्यजु सामन्- मानि गो १, १, २८

ऋग्यजु साम गति- ति प ४, ७

ऋग्यजु साम-नाहा( ङ ऽअ ) निवत- ता? दे २, ३

ऋग्यजु सामा(म् ऽअ)पर्वन्- वानि गो १, १, २७

† 'ऋजि' इति कालिमुपा । ‡ 'ऋव्या' इति मुपा । § ऋकगमयोऽिति मुपा । S 'अद्भुतम्' इति ऋक्ति मुपा । 'अद्भुतम्' इत्यस्मान् भाति । ऋक्चो मपद् इकारगमयति सा, अर्वायय ? । 'ऋमी' (ऋ+म्/वा+गिप)

ऋग्याज्य, ज्या(√यजू)- ३या शा  
 ८, २, -ज्यौ शा ८, २  
 ऋविद्(√विद्)- -दम् गो १,  
 २, २४, ३, १  
 ऋवेद- द ऐ ५, ३२, ऐआ १,  
 ३, २, शा ११, ५, ८, ३, १२, ३, ४,  
 ९, १४, ४, ३, १२, ५, ४, १०, १,  
 ६, १०, ६, ४, १, ५, ४, १, जैउ ३,  
 ४, १, ५, गो १, ५, १५, -दम्  
 ऐआ ३, २, ३, शाआ ८, ३, शा  
 ११, ५, ८, ६, ४, १, ५, गो १, १,  
 ६, १०, ५, १६, -दस्य ऐआ ३,  
 २, ५, शाआ ८, ८, जैउ १, १,  
 १, ३, गो १, ५, २५, -दाव् ऐ  
 ५, ३२, शा ११, ५, ८, ४, जैउ  
 ३, ४, १, ८, ४, १, गो १, १, ६,  
 -वे गो १, १, २५, -देन वा  
 ११, ५, ८, ४, ६  
 ऋड(शु) मन्त्र- -न्त्रे ४ १, २  
 ऋद्(गु) मय- य ऐ १, २२,  
 शा ११, २, ६, १३, गो २, २, ६,  
 -यम् शाआ १, १, ४, ६, ४, ४, ३, ४,  
 ५, १०, ५, १, ५, -ये शाआ ४, ६  
 ऋद्(ग) मूर्ति- -तिं शाआ ३, ७,  
 ऋनिधन्- श्वा जै १४३<sup>१</sup>  
 ऋजीव- पम् शा ४, ४, ५, २०, तै  
 २, ५, ४, ३, ४, १ -पस्य शा  
 ४, ४, ५, ३, १, १६, १७, -ष तै  
 १, ४, ७, ४, जै १२७, -येण तै  
 २, १, १, १, ६, २, १  
 ऋजीविन्- -विण ऐआ ५, २, ३ तै  
 २, ५, ५, ४, -०विन् शाआ ४, ११,  
 -नी ऐ ५, २, १, ६, ११, १८, ऐआ  
 ५, २, १, शां २५, ७, ८, २६, १६,  
 तै २, ५, ८, १, तैआ १०, १, ९,  
 गो २, २, २, १, ४, २, १, ५, ५  
 ऋजु- जवे शा १४, १, २, २२, तैआ  
 ४, ३, ३, ५, ३, ७, -ञ्छ शा ७, ५,  
 २ ११ १४, १, २, २२, तैआ ५,

३, ७, -जूनि श १०, २, १, ९,  
 ऋजु कर्म(→मैव+अन्)- मम् तै  
 ३, ३, ७, १०, -म तै ३, ३,  
 ७, १०  
 ऋजु बलस(√कल्प्)- -सम् ऐ २,  
 ३, ३, ३, ३  
 ऋजु ऋतुः- तु तै २, ४, ४, ७  
 ऋजु घ्रा ऐ १, २, ८, तै २, २, ८, २  
 ऋजु नीति- -ती ऐ ६, ६, शा  
 २६, १०, गो २, ५, १२  
 ऋग्वा( लुडआ)लिखि( त→ )ता-  
 -ता श १०, २, १, ८, ९  
 √ऋन्, ऋज्वे तै १, २, १, १२,  
 ऋजसे एआ ४ १, १<sup>१</sup>  
 √ऋन्, ऋण्वति तै २, ५, ५, ४,  
 ऋण्व १ तैआ २, ४, १  
 ऋण- -णम् ऐ ७, १३, शा १, १, २,  
 १९, ७, २, १-६, ३, ६, २, १६, का  
 २, १, २, १४, तै १, ६, ५, ५, ३,  
 ७, १२, ३, तैआ २, ४, १, ६, १, ७,  
 १, -णान् तैआ २, ४, १, -णानि  
 तै ३, ७, १२, ३, तैआ २, ४, १  
 ऋण ष्युव- तम् ऐ ५ १२  
 ऋण या- या ऐ ८, ११  
 √ऋव्, ऋतीयते श ३, ४, २, ३,  
 ऋतीयन्ते श ८, ६, १, १६,  
 ऋतीयेत श ३, ४, २, ३,  
 ऋतीयेरन् श ३, ४, २, ३<sup>१</sup>  
 ऋतीयमा(न→)ना- मान श ३,  
 ६, २, ३  
 ऋत्वे ऐ १, २७, ऐआ ३, २, २, शा  
 २ ७, १८, १०, शाआ २, १७, ८,  
 २, ११, शा २, २, ४, १३, ३, ४,  
 १, ११, ७, ३, १, ४, १, ४, ३, ३,  
 ७, ३, १, ४, ५, २, ३, १, १५<sup>१</sup>,  
 १०, ५, ३, ८, ११, १, ६, २, ३,  
 ३, ८, ६, १४, २, २, ८, ६, १३, १<sup>१</sup>,  
 ९, २ ८-१३, तै २, ७, ४, १, १७,  
 १ तैआ ४, २०, १, तां १६

८, ९, जैउ १, ६, २, ९, गो २,  
 १, १७ ऋव- √ऋ द्र  
 ऋत्वे गु||- गु, गु का १, २, ४, १०  
 ऋते-रक्षस्- -क्षा ऐ २, ७  
 ऋत, ऋतय-, ऋतव्य-, ऋतायव्,  
 ऋति-, ऋतु- ऋत्या, ऋविज्,  
 ऋविय, ऋव्य- √ऋ गद्  
 √ऋध्, ऋधते जै १५६<sup>१</sup>, ऋधोति ऐ  
 १, ११, ३०, ४, २३, शा १३, ५,  
 १, २, ३, ९, १०, तै १, ८, ८, ४, २,  
 ३, ५, ४, ३, १, ४, ८, ३, ८, ९, ११,  
 ९, ३, ऋधोति तै १, १, ३, २, ५, १,  
 १०, ६, २, ३, १, २, ३, ९, ८, १,  
 ता २, १, ३, ६, ३, ७, ३, १२, ३,  
 १५, २, ३, २, २, ५, २, १५, १०,  
 ९, १७, ८, ३, १८, १०, ५, २५,  
 १४, २, जै १३९, १५३, जैउ  
 १, १२, ३, २-७, ३, ४, ५, ५, गो  
 २, ४, १८, ऋधुवन्ति ऐ १, १,  
 वा २५, २, २६, १, १५, ता  
 ४, १, ६, ६, ९-२१, २३, १,  
 ५, २३, ३, ६, २४, ४, २, ३,  
 १२, ४, १८, ९, २५, ५, ३, ६,  
 ४, ७, २, १७, ४, १८, ७, जै  
 ७२, ऋध्व् तै ३, ५, १०, ४,  
 ऋधुवत् तै ३, ९, ८, १, तां ८, ९,  
 २१, ऋधुवात् जै ७२, ऋधुवाम  
 शां ११, ८, २७, ६, जै १४७,  
 आर्धो ऐ ४, २३, तै १, १, ५, १,  
 ३, २, २, ७, ११, ९, ३, ता २५, ७,  
 २, जै १३९, गो १, ३, १५, २,  
 २, १, आर्धुवत् तै २, १, ५, २,  
 जै १३२, आर्धुवत् तै २, ३,  
 ५, १, २, ३, ३, ३, १, ४, ८, ९, ८, १,  
 ता ६, ९, १७, २१, १७, १, १७<sup>१</sup>,  
 २०, १५, १, २२, १, ४, ४, २, २३,  
 १, ५, २३, २, २४, १८, २, २५, ८,  
 २, ऋधुवात् तां १७, १, ८,  
 ऋधुवात् ऐ ४, २३, ऋधुवात्

१ मुपा स्वरभावधिन्य । २ अजमुपा 'ऋजीवस्य' इति अपपाठ । ३ ऋजिवे इति मुपा । ४ ऋव स्वरधिन्य ।  
 ५ √अर्धोति इति इति भा । 'ऋणम्' इति अ ६, ११८, २ ॥ = अ २, २, ४, १३ । 'ऋत्वे गो' इति पाठ ।

जै १३२, ऋधुवाम तै ३, १,  
 ४, ८, ऋधवात् श १, ९, १, १६,  
 तै ३, ५, १०, ५, ऋध्याम श  
 ४, ४, २, १२, ९, २, ३, ४१,  
 ऋध्यात्स श ४, २, १२, ९, २, ३,  
 ४१, तैआ ४, २, २, ३, ४, ५, २,  
 ७, म १, ६, ९-१३, ऋध्याहम  
 तै ३, ५, १०, १, आध्मं श १, ९,  
 १, ४, तै ३, ५, १०, १.

ऋध्वते श १३, २, ५, २, १४, ३,  
 २, १, ता ६, १०, १३, ११, ५, ८,  
 ऋध्वन्ते सा ३, ४, ८, ऋध्वतै ता  
 २५, ६, ५, ऋध्वत ता ६, १०, १२

ऋध्वा जै २०३  
 ऋद्ध- ऋ तै ३, ११, ९, ३, -द्धा  
 ता २३, १५, ५, २४, २, २, १२, ७,  
 -द्धानि तै १, ५, ६, ६

ऋद्धि- ऋि श ४, ६, ९, ११, तै  
 १, १, २, ८, २, ७, २, १, ३, ३, ८, ९,  
 ता २२, ४, २, २४, १, १३, २, २,  
 १४, १, २५, १४, २, ५, आ २, १५,  
 ४, जै १३२, २०३, गो २, २, १४,  
 -द्धिम् ऐ ४, २३, ५, २५, श  
 २७, ६, तै १, ६, १, ८, २, ३, १,  
 २, ३, ३, ८, ९, ७, ६, २०, ११, ९, ३,  
 ता ६, ९, १७, २१, २१, १४, २०,  
 २१, २२, १८, ८, २३, १, ५, २३,  
 २, ३, २४, ४, २, ३, १२, ४, १८, ९,  
 २५, ५, ३, ६, ४, ७, २, १४, ५, १७,  
 ४, १८, ७, जैठ ३, ४, ५, ५, जै  
 १३२, गो १, ३, १५, -द्धिया(द्धया)  
 तैआ १, १, ३, -द्धी तै २, १, ९, २,  
 -द्धी ता ५, ४, ७, १७, १ ८, -द्धया  
 वा ५, ४, ७, -द्धया तै १, ६,  
 १, ११, -द्धयाम् श १३, १, ७,  
 २, तै १, ५, ६, ७, -द्धयै ऐ १,  
 ११, तै ३, २, २, ५, ७, ७, ११, ४,  
 तां २, १, ३, ६, ३, ७, ३, १२, २,  
 १५, २, ३, २, २, ५, ३, ६, ९, १४,  
 ८, ९, २३, १७, १, ७, २२, १, ३,

४, ४, २, ६, ७, १२, ५, २४, १, १३,  
 जै १३२, म २, ८, ८, गो २,  
 १, ५, १०

ऋद्धि काम- काम तै ३, ११, ९,  
 २, ता २०, १, २, जै ७२, -मा  
 ता २३, २३, १, २४, ४, १, -माय  
 ता ८, ९, २०

ऋद्धि-परिमित- -तम् तै २, २,  
 ८, ४, तैआ ५, १, १

ऋद्धिप्रागुभित- ते जै ७० प टिठ  
 ऋद्धि-मत्- मान् गो २, २, १४

ऋध्व- ध्व तै २, ४, ३, ९  
 ऋध्वन्- न्- तै ३, ६, ३, १  
 ऋध्वक् श ४, ४, १२

ऋधु- -भव तै ३, ७, ११, २, २, १,  
 -भव ऐ ३, ३०, शा १६, १,  
 तै २, ६, १९, २, ता १४, २, ५,  
 -धु ऐ ५, ८, ऐआ ५, २, १,  
 शा २३, ३, श १२, ३, ४, ५, १३,  
 ५, १, ११, तै २, ४, ३, १२, ता  
 २१, १०, २१, -धुभि ऐ ६, १२,  
 गो २, २, २२, -धुव्य ऐ ५, ५,  
 शां २२, ९, श ८, ४, २, १२, तै  
 ३, ४, १३, १, -धुणाम् ऐ ६, १२,  
 श ८, ४, २, १२, तै १, १, ४, ९,  
 तैआ १, ४, १, १५, १, गो २, २,  
 २२, -धुव् ऐ ६, १२

ऋधुधित्- -क्षा ऐ ५, १३  
 ऋधु मत्- ते ऐ २, २०, श १४,  
 २, २, ९, तैआ ४, ९, २, ५, ७, ११,  
 -मन्तम् शा १२, ७, -मान्  
 तैआ ५, ७, ११

ऋध्व- ध्व ऐ ३, ३४, तां ५, ४, १४,  
 -ध्वस्व ता ५, ४, १३, जैआ २, ९,  
 १-४, आ २, २०, १० जै २०

✓ऋध्व, अघति जै २०, अर्थ तां १३,  
 ३, १, ऋधत्तम् म १, ५, ५  
 ऋध्वन्- न्- ऐ ६, ३, १८, २२,  
 ऐआ ५, १, १, शाआ १, १, श  
 १, १, ४, १४, २, ५, ३, १८, ५, २,

३, ८, ५, १७, ३, १, ३, ४, ७, ५, ५,  
 १, ९, ८, २, ४, ८, १२, ७, १, ४,  
 १३, ८, ३, ७, ९, १, ४, १३, १, २,  
 २, ५, ४, १५, १४, ८, ९, १, का २,  
 १, ३, १७, तै १, ५, १, २, ६, १, ७,  
 ८, ९, ७, २, २, ३, ३, २, ४, ७, ३, ६,  
 ४, ५, १४, ५, ८, ८, ९, ३, १, १, ८,  
 ७, ६, १०, १०, ६, १५, ३, ८, २, ३,  
 १०, ४, २, तैआ ४, १३, १, ७, ४,  
 १, १०, ६, १, ता १३, ५, १७,  
 १०, १०, १५, ३, १६, १८, ६, १४,  
 ९, १४, १९, १२, १, २, ३, जै  
 २७, १६५, जैठ १, ९, २, ८,  
 आ १, ४, ६७, जैआ १, ४, ७५, २,  
 १४, ४, गो २, ६, ४, -मम् ए  
 ४, २२, ६, ३, १८, २१, शा ५, ५,  
 श २, ५, ३, १८, ४, ६, १, १३,  
 ५, ४, ५, २२, ५, ४, १, ६, २, १, ५,  
 ८, २, ४, ८, १२, ७, २, ३, का १,  
 ५, २, १७, तै १, ६, ७, ४, ८, २, ४,  
 ५, ६, २, ६, ११, ९, १५, १, ७,  
 ७, ३, ७, ५, १३, ९, २२, ४, जै ३४,  
 गो २, १, २३, ५, १५, ६, ३, -मव्य  
 श ५, ४, २, ५, १३, १, ३, २, का  
 १, ५, २, १७, तै २, ८, १, २ ३,  
 ८, ३, ३, -मा श ८, २, ४, ८,  
 १३, ३, ३, ७ तै ३, ८, २१, १,  
 जै १८२, आ २, ४, ४-६, जैआ  
 २, ४, ४, -मान् जै १८२,  
 -माय तै १, १, ९, ९, -मास तै  
 १, ४, २, २, -मे श १३, ५, ४,  
 १५, -मेण श १, १, ४, १५, का  
 २, १, ३, १७, तै २, ६, ११, ३,  
 १५, २, -मै तै २, ६, ११, १०

ऋध्व धम्मं(मन्+अच्) - मं तै  
 २, ४, २, २  
 ऋध्व धा- -ताम् तां १८, ६,  
 १४, १९, १२, २

ऋध्व-वत्(मनुव्) - व् ऐ ६, २०,  
 तां १०, ६, ३, ७, ६, गो २, ६, २

† ऋधुन् इति मुपा । तु = ऋ. १. ११०. १। अर्वाचीनमथयु लिपिभेदनं ऋध्व-इति पाठ उपलभ्यते । ऋध्व-ग्रह- अद





ए

एतौ तैआ ध,४०,१.  
 एव(आ/१३), ऐति वा १, २, २, २,  
 ४,१८, ४,५, २,३, ६,७,३,९,७,  
 ३, १, ६, १४, २,१, १५, ७,१,  
 १२,२,८, तै १,३,१०, ११<sup>१</sup>, जै  
 १,१,४,८, ऐतिऽद्व वा २६,  
 १४<sup>१</sup>,१५, आयन्ति ऐ १,२,७,  
 ३,१८, ऐआ २,१,७, वा २,६,२,  
 १८, ३, ५,३,३, ६,३,१०, ११,  
 १३,४,४,८,२,१८, ९,३, १,२९,  
 ३१, ४,४, ५,२३, ६,८,१३,१५,  
 ५,२,३,४,४, २०, ७,२, १, १७,  
 ९,१,२,१२, का १, ६,२,८, तै  
 १,६,१,४,५,६, १०,५, २, २,२,  
 ३, तैआ १,८,५,३, १४,३,५,२,  
 १२, ता ४,३,४,५,६,१७, ६,८,  
 १३,७,२,६,१०,५, १०, ३, १३,  
 २३,४, ७,७,६, २८,८, जै १८,  
 म २,६,७,८, सा ३, ७, ९, गो  
 २, २, १६, आ यन्ति वा ९,  
 २,३,४,७, का १, १,३,१, ४,१,  
 तैआ ३, १८, १, ऐवि तैआ ६,  
 १,२, १२, १, आवसि तै ३, ३,  
 ११, ४, एथ जै २०९, ऐमि वा  
 ११,५,१,४, १३, का १, ४, २,  
 १०, जै १०२<sup>१</sup>, जैठ ध, ६, ३,  
 ३, आ एमि वा ३, १,२,१२,  
 एम वा २,२,३,३, ४,१२,३,४,  
 २, का १,२,३,२,४,९, तैआ  
 ६,१०,२, एमसि वा २, ३, ४,  
 २८, का १,४,२,१०, एयाव ऐ  
 ७,१५<sup>१</sup>,१६, वा ४,१,३,४, ११,  
 ५,१,१३<sup>१</sup>, एयन्त वा १,४,५,११,  
 ४,१,३,१४, जै १८०, ऐपयसिऽ  
 जैठ १, १,५,१, ऐतु वा १४,९,

४,५, तैआ १,३०,१<sup>१</sup>,३२,१,३,  
 १५,२, म १,६,३३<sup>१</sup>, आ...एतु  
 वा २, ६,१, ३९, तै २,५,१,२,  
 ८,६,९,३,६,३,४,आ... (एतु) ऐ  
 ३, ३४, आ<sup>१</sup> (एतु) तै २, ५,  
 ८, १,८, ५,८, एताव जै १९८,  
 आयन्तु तैआ ७, ४,३, म १,८,  
 १, आ यन्तु ऐआ १,५,३, सां  
 २०,४, तै २,५, ५,३, तैआ ७,  
 ४,२, एहि ऐ २, ६, ३,३९, ४,  
 ३१,७,१७<sup>१</sup>, ऐआ ५,२,२, वा  
 वा १,१,४,११<sup>१</sup>, १२<sup>१</sup>, २,३, ४,  
 ३४<sup>१</sup>, ३, २,४, १७, २०<sup>१</sup>, ३,३,  
 १०<sup>१</sup>, ९,३,१६, ४,३,४,२,१,५,८,  
 ५,२,१,१०,३,५,४, ६,३, २,७<sup>१</sup>,  
 ११,२,२,६, ५,३,१३, १२,९,३,  
 ७,१३,८,३,४, १४,२, १,७<sup>१</sup>, ५,  
 ४,४, का १,२,३,१९,४,१,२,७<sup>१</sup>,  
 २,१,३, १५<sup>१</sup>, १६<sup>१</sup>, तै १, २,१,  
 २२<sup>१</sup>, ३,७,२, ३,२,५,८, १०,८,  
 २, ३<sup>१</sup>, ४, ९, १५<sup>१</sup>, ११,५, ४<sup>१</sup>,  
 तैआ ४,८,१<sup>१</sup>, ५, ७,१<sup>१</sup>,६,१,३,  
 ता ११, ११, १, जै ५२, ५३,  
 ११५<sup>१</sup>, १५२<sup>१</sup>, १९०, २०३<sup>१</sup>, २११,  
 जैठ १,१७,२,६, ४, ८,५,२, म  
 २,३,१७, सा २,६,१३, ३,१,७,  
 ८,३, आ इहि ऐ ३,१५,४९,  
 ४,२९, ३१, ५, १,४,६, १२,१६,  
 १८, २०, ६,११<sup>१</sup>, ऐआ १,२,२,  
 सा १५,२, एत वा ३,९,३,१६,  
 जै ५,६, ४८, ९५,१३२, १४३,  
 १७४<sup>१</sup>,१८०,१९०, १९९<sup>१</sup>,२०४,  
 २०९,म २,३,५, आ (इव) वा  
 २,७,२, २९, ऐव वा २,२,३,  
 ३, का १,२,३,९,२,४, ४,१३,  
 ३,४,९,४,१,१, ३,३,४,१२, ता  
 २१ १२, आयन् ए ५ १<sup>१</sup>, एम

वा १४,६,३,१, एयाव वा ७,२,  
 २,५, तै १,४, ३,५, जैठ १,  
 १,५,१<sup>१</sup>, एयाताम् वा १,३,१,  
 २७,१४,८,१५,५, एयु वा १२,  
 ६,१,५, ता ५,६,७,गो १,२,६<sup>१</sup>  
 ३ए (आ/६<sup>१</sup>) आ ईमहे वा ३,  
 १,२,२४, सा १७, १७, २२,  
 ९, तै २, ७, १२, ३, एमहि गो  
 १,२,११<sup>१</sup>, आयन्तु जै १९९  
 एत- तास वा २६,९  
 एति- तौ ऐ ध, २०, -तै वा ८,  
 १,४,८  
 एति वत्- वन्ति तै १,४,६,१  
 एय ऐ ५,१४<sup>१</sup>,६,३,२,३४, ७,१५,  
 ८,१०, वाआ ध,१५,५,२,५,३,  
 ६,१,९,२,१४,४,वा १,६,१,७,२,  
 ३,३,१४,१६,३,३,२,६,९,३,३३,  
 ४,२,१,३३, ३,४, २२,४,१,१४,  
 ५,३,११, ८,७,२,१२, १३, १,६,  
 २३,१२,५,२,१५, १३,५,२,१६,  
 ८,१,९, १४,१,१, २१,९,१,१८,  
 ३,१४, का १, २,२, ८, ४,२,३,  
 ७,६,२,६, तैआ ४,२५,१,५,९,  
 ११, ता १०,४,५, जै ४७, ४८,  
 ५३,१३६<sup>१</sup>, १४१<sup>१</sup>, १४९, १७७,  
 १८६,१९८<sup>१</sup>, २००, जैठ २, ३,  
 ३,६, ३,६,५,८, ९, २, १०, गो  
 २,१,२१, एतोस् अद  
 एक,का- क ऐ २,६,३३, ३,३९,  
 ४,३१,५,६,१३,८, २१,२९,६,  
 १८,१९,३४, सा २,९, १०,२<sup>१</sup>,  
 १६,२,२०,३,२३ ३,४<sup>१</sup>, ५,६,  
 ८<sup>१</sup>, २७,१,२८,९,२९,७,वाआ  
 २४, ७, १९, ११,४, वा १,१,  
 ३, १०,४, १३, ३, १, २२,२,३,  
 ३,१,२२, ५,४, ७<sup>१</sup>,१२, ८,१,६,  
 २,२,४,१,५,१, १ २<sup>१</sup>, ६,२,१०,

† सम्बुद्धयर्थो निपात सा । ‡ 'इहैष्यति' इ यत्र 'इह । ऐपयति' इह । एपयति' इत्युभयविषयद्विभागो भवितुमर्हति । इहागमनविषयाया पूरवश साधीयान् । इहप्रातिविषयाया निष्पट्टयैव रूपम् । उभयत्र न दोषपत्ति । अस्मिन्नेव स्थले 'इहेयात्' इ । तत्रापि आड पररूपेण वा रूपसिद्धि । § एकत्र 'वा+इहि' इति सा-पदच्छन्निन्य । 'उ+एहि इति पदच्छेद साधीयान् R ि इ । § 'अयम्' इति कालि मुपा ।

३,१,१,८,१०, ३,१९, २०,२,१,  
 ३९,३,१०, १९, २२, ५,३,१२,  
 ४,१७,६,१,११,७, १,४,४,३,८,  
 ४,१०,९,३,३,४, ४,१,३,२,५,२,  
 ५,१०,५,१,५,१३,१४,२,४,१२,  
 १३,५,४,९, २३, ६,१,१,३,२,  
 ३३,३,१,३,१,१६, ७,४,१,१९,  
 ५,२,६,१०, ८,१,३,५,४,९,१०,  
 २,३,५,३,५,१३,५,२,१५,१६,  
 ५,८,६,५,८, ११,१,२,१३, १२,  
 २,७,७, १३,१,३, ८,३, ५,२,८,  
 १,३,१४,१,२,८,२,१, २१,४,२,  
 ३०,४,३,६,९,२,१०, ७,१,३,१,  
 ३३-३९, का १,२, ४,१, ४,३,  
 १,२, २,१,३, १,१६, २,१,१,४,  
 तै २,१, ९,१, ३, ६,१, ४,१,  
 ९,८,२,६,४, २,६,६, ३,८,८,४,  
 १६,१,९, १५,१, तैआ १, ८,३,  
 १२,१,२३,१, ३, ११,१, १,१४,  
 १,३,४,२,१,६,५,२,८,८,१,२,  
 ३,४,५, ९, १०,४, १०, १,३,  
 १०,१,३, ता ४, ७,७, जै १७,  
 १२८,१५०, १५५, १६०,१६५,  
 २०९, जैठ १, १,३, ३, ११,२,  
 ७,८,९,१०,२,२,३,१,२,४,१,  
 ३, १,३, ३,९, ३, १,२, २,५,  
 ९, २, ५, १२,६, ३,२, आ १,  
 २३९, व ४,१, मो १, ३,१५,  
 २,२,२२,३,९,६ १,६-क इहव  
 मा १,१,३,२,८,३, १२, ५,२,४,  
 १०,११,१,२,३, का २, १,३,१,  
 तै १,६,३,१, -कम ए १, २५,  
 २८,२,३२,३,४, २५, २८,४६,  
 ५,३,३,३,७,२९, ऐआ १,२,३,  
 घा ६,१२, ८, ९, ११,१, २४,  
 १, २५,१, शाभा ४,९, ५,४,  
 ५,७, १६,८,३,६, वा १,१,४,  
 ७,२, १,३, ५,१, २३,६, ३,३,  
 ८, ३, १६, ९, २, १६, २, १,१,  
 १४,२,२,४,२५, २,१,२,१,३,२,  
 १४,५,१,२,१, १०,६,३,३, ३,

१,१,१०,३,९,१९,४, ११,२,१,  
 ३,२,४,११, ३,२, ६,४, ८,४,१,  
 ७,२,८,४, २६, २७,५, २,१०,  
 ४,३,२,७,१०,५,५, १३,६,८,७,  
 ५,१,५,७,१०,२८,२, २,३,३,१,  
 १, २, ४-९, १०, ११, ५,२५,  
 २६,४,५,६-१२, ५,४, ३, २३,  
 ६,१,१,३, १२,३, १,४३, ७,१,  
 १,१५,२६,२,१५,२,४,१४,४,२,  
 २९, ८,१,१,६, ९,२, ३,६, १०,  
 १,१,४,२,२,१,६,९, ४,१,४,५,  
 ८,९,१५,२१-२३,३,२१, १२,  
 २,२,२३,३,२, १, ५,१२, १३,  
 १,३,८,४,३, ७-१०, १४, १,१,  
 ३३,३, १,२,४,२,१८,२३,३,१,  
 २,४,३,४,३,८,४,१,६,२,४,  
 ५,१५,१,२,३,८,९,१,८,५, का  
 १,१,१, १०,२,१,३,१,२,४,३,  
 १७,५,२,९,६,३,३, २,१,१,४,४,  
 १, तै १,१,६,८,५,५,६,६,४,५,  
 १०,१, २,८,३, ५,७, १०,९,४,  
 ३,१,२,९,२, २,४, ६, २,७,३,  
 ७,१,३,७,११,८,४,९,२२,१,  
 तैआ १,२,३,७,३,८, ३, ११,  
 १,२, १४, १,२, ५,१,३,६,२,  
 ६,३,१,४,२,५,३, १०,१,१,३,  
 १०,२, ता ५,४,१४,७,७,५,जै  
 १५, १६,२४,३४,३७,५३,६३,  
 ८९, १०२, १०८, १४३, १४७,  
 १६९,१७३,१८२, १८६,२१२,  
 जैठ १,२, १,४,३,१,२, ६,२,६,  
 २,२,१,२,४,१,३,१, ३,४,५,  
 ३, ६,४,१,२, ५,५,६,४,११,१,  
 ७, १०, १२, १, २, ४, ६, ८,  
 १०,१२,१४, आ १,६१,२३९,  
 २,२३,१९, जैआ १,६१,२३९,  
 गा २,१,५,६,५,३, ५,६,१,१५,  
 ७,१,८,१, ३,१, ३, ७,८, मा १,  
 ३,६, २,६,९,१३, ५ १, ३,३,  
 ७,४,७, घ ५, मो १, ३,१६,  
 २०,४,२४,५,५,६,२३,२४,

२,३,२३,४,१४, -कमइहव का  
 २,१,४,१, -कमइहव कम शा. २६,  
 १७, तै २,१,६, ७, १०,६, सा  
 ३,९,५, -कया ऐ १, १२, २५,  
 २,१८,६,१४, का १८,१२,२५,  
 ८, शाभा ३,६, १२, ८, वा २,  
 ६,१,२६,३,३,२,१३,४,४,१७,  
 १९,२५, ४,४,१, १५, ५,२,३,  
 ५,५,५,११, १०,४,३, १५, १८,  
 १२,७,३,१३,१४, १३, ८,३,१,  
 १४,६,१,११, का १, ६, १,१६,  
 तै १,२,२,२,३, ३, ३, ६,८,४,  
 ७,६,४,८,५,६, तैआ १, ११,७,  
 १०, ५,२, ता २,४,१,५,१,६,  
 १,७,१,९,१, ११,१, १२,१,  
 १३,१, १४,१, १५,१,१६,१,  
 ३, १, १,२, १,३, १, ५,१,  
 ७,१, ८,१, ९,१, १०, १,११,  
 १, १२, १, ५,६,४, ८,८,२२,  
 २३, २५, २,४, व ३,२, जैठ  
 १,१२,३,५, १८,१, १०, मो २,  
 ६,५, -कममात्र वा ७, १,२,२२,  
 १२,२,३, ३, -कस्मिन् ए ७,५,  
 शाभा ४,३, ४,४, वा ५, १,५,  
 २८,१४, २, २२, -स्मै वा १,  
 ७,३,६,७, १३, २,१,५, ३,५,२,  
 तै ८, १५, ३, १६, १, ९,  
 १५,१, ता ६, २, १, -कह्य ऐ  
 ३,२३, शा १२, १, वा २,४,४,  
 ५,६, ८, ३, ४,२, २,४, २३-  
 २५, १२,९, २,३, का १, ३,४,  
 ३, तै २,६,६,२, जै १३९, जैठ  
 १,१,१,६, १२, ३,७, सा ३, ९,  
 ५, मो २, ३, २०, -कह्या गो  
 २,३, २०, -कह्याम ए १, १६,  
 का १,६,२,४, ता ५, ५, ७, जै  
 १३७, -कह्य ऐ ३,२३, वा १२,  
 ८, २,११, व ३, २, -का ऐ  
 १,१,२५, २,३२, ३,२९, ४,१,६,  
 १,२४,३२, घा ३,७,८,५,११,५,  
 १८,२,२६,१७, २९, १,७, ३०,

९; वा. १,५, २, १६; १,४, ७;  
 १२; २,३, १, २२; ४,३, ८; ३,३, १,  
 १३; ४,३, १, ८; ४, ६, ७, २; ५, १,  
 ३, १४; ५, २, ३, ५, २९; ५, ४, २३;  
 ६, १, २, २९; ३, ०; ३, १, ३; ९, ३,  
 ३, ६; १०, २, १, ६; ६, ३; ९, ४, १,  
 ८, ५, २, १, ५; २, १; ६, ५, ८; ११,  
 १, २, ५; १४, ६, १, ११; का. १, ३,  
 १, १, ४; २, ८; तै. १, ६, ८, ५; ९,  
 १; ३, २, ६, ४; तैआ. १, ५, १;  
 ता. ३, १, ३; ३, २; ८, ३; १, २, ३;  
 ९, ३, १०; ११, ५, ८; जै. ८८;  
 १३०; १, ४, ७; १, ५, ५; १, ६, ५; जैव.  
 १, १, २, ३, १; १, ८, १, ८; ४, ८, ३, १;  
 सं. १; प. १, ३; ५, २; -काड-का  
 जैव. १, १, १, १, ८; -का: वा. १,  
 १, ३, ५; ५, ३, ४, ३; ६-२१; का.  
 २, १, ३, २; -काव जै. ६२; -कानि  
 शां. २२, ५; -काम्य: वा. १०,  
 ३, ६, ५; -काम्य ऐ. १, २, २; ३०;  
 २, १६; ३, १, १; ६, ८; २३; शा.  
 ५, ६; ७, ६; ८, ५; १०, १; ११, ४;  
 वाआ. १२, ८; वा. १, ७, १, ४; २,  
 ६, १, २, १; ३, १, ४, २, २; ५, २, १, ८;  
 ४, ३, ४, १, १; ५, २, २, ८, १, ६; १०,  
 ६; ७; ६, ३, १, ३; ७, १, १, ३; ८,  
 १, २, ९; १०, २, १, ६; ४, २, १, ५;  
 १३, ३, ५, २; ८, ३, ९; का. १, ६, १,  
 १, ४; तै. १, ४, ७, ७; ६, ९, १;  
 २, १, ३, ८, ९; ३, ९, १, ५, १; ११, ९,  
 ४, ५; तैआ. २, १०, १; १०, १०, १;  
 तां. ४, ४, ७; २१, १, १; जै. ३, ५;  
 १३९; ४, ४; १६८; गो. २, १, १, १;  
 २, ४; -काम्यडव वा. १, ५, २, १, २;  
 -के ऐ. २, २, २; २६; ३, १, ८; ३, २;  
 ४, ७; ४, ७; ५, २, ५; २, ३; ६, ९;  
 ११; २, १; २, ७; २, ८; ३, ३; ७, २, ६; ८,  
 ७; ऐआ. २, ३, ५; शां. १, ३, ४; ५, ५;  
 २, ३; ३, ४; ८; ४, १, ३; ५, ६, १, १;  
 ८, २; ७; ८; १०, ४; ११, ५; ८; १२,  
 ६; ७; १४, ५; १७, १, ४; १८, १०;

१९, २; ४, ५; ७; ८; १०; २२, ८;  
 २४, ५; २५, ४; १०; २६, १; २८,  
 ३; ३०, २; शाआ. १, ५; २, १;  
 १०; १, ७, ५, २; वा. १, १, ४, २, ४;  
 २, १, २, २, २, १, ०, ३, १, १, १; २, ६;  
 ३, १, ८; ५, ३; ४, १, ८; ३, ५; ३, ७, ५,  
 १, ३; ६, ३, ८; २, ५; ३, ९; ४, १, ४; २, १;  
 ७, १, ३; ३, १, ३; ४, १, २; ९, १, २, १;  
 २, १, ४, ३; ८; ४, २, ६; १, ९; ४, २;  
 ५, ३, १, ८; ६, १, ३, ३; ४, ८; ३, १, १;  
 ३, १, २, ३; ३, २; ३, २, १, ३, ६; २, ५;  
 ६; १, ४; १, ५; ३, २, ८; ४, २, ३; १, १;  
 ४, २, १, ५, २, ३; ६, ३, ५; ७, १, २, ९;  
 २, ३; ९, ३, ९; ३, ०; ४, १, ८; ४, १, १,  
 २, ७; २, १, ८; २, १, ६; ३, २, १, ३; ३,  
 ३; ४, २, ८; ३, १०; १, ३, ५, १, ६; ५,  
 ४, १, ४; ६, ९, २, ५; ५, १, ३, १, १, २;  
 २, ३; १, ४; २, ०; ३, ५, २, ४; २, ५; ६;  
 १, २, ३, १; ३, ६; ३, २, ०; २, १, १, ३;  
 ३, ७; ३, ८; ३, ९; ७, २, १, १, ३; ३, १;  
 ७; २, ८; १, ७; ४, १, २, ९; ४, ४; २, ३, ०;  
 ५, २, १, ०; २, ९; ८, १, ४, १, ७; २, २;  
 १०, १, ३, १, ०; २, ३, ६; १, ७; ६, १, ९;  
 ४, ३, ५; २, १; ५, १; ११, १, ४, १;  
 १२, ४, १, ४; ९, २, २; ७; ८; ९; ३, ३;  
 ६; ७; ८; ९; ५, १, १; २; ३; १-१-  
 १, ७; ८; ३, १, ८; १३, २, २, १, ५; ४,  
 १, २; ४, १; ५, १, २; ३; १, ८; ३, १, १;  
 ८, १, ८; १, ८; २, १, ५; ३, १, ०; ४,  
 १, १; १४, ४, १, २, ९; ८, १, ३, १;  
 १, ५, ८; वा. १, १, ४, ३; ३; ७; ३;  
 २, १, २; ३, १, ६; ४, १; ६, १, ३, ०; ३;  
 ८; २, १, ३, २, ५; २, ४, ८; तै. ३, ३,  
 २, २; तैआ. २, ६, ३; ४, १, ७; १, ६;  
 ३, २; ७, १, १, ३; १०, १, ०; सं. ३;  
 जै. ६; ८; १, १, १; १, ५, १; २, ०; ३;  
 जैव. १, १, ४, ६; ७, २, ३; ९, ३,  
 २; १, ४, ४; ३; २, १, २, ७; ३, १, ३,  
 १; २, २; ४, ४; ५, ५; ४, २; ४; ६, ५,  
 ६; आ. २, २, ५, ७; ८; शा. १,  
 ४, १; प. २, १०; गो. २, १, १, ८;

२, ४; २, २, १; ३, १, १; ६, ३; ८; १, ५;  
 १६; -केन ऐ. १, ६; २, १, ६; ३, ७;  
 ५, ३, ०; ७, १, ५; शां. ६, ३; २, ७, १;  
 वा. १, ३, १, ३; २, ५, २, १, ४; २, २;  
 ६, २, ४; ३, ९, २, १, ७; ४, ३, २, ९;  
 ५, ५, ५, १, ५; ६, १, १, ६; ४, २, ५;  
 ८, १, १, ५; ७, १, १, १, ५; वा. १,  
 ३, ४, १; ५, १, २; १, ९; ६, २, २;  
 २, १, ३, १, २; ४, २, ०; २, ४, ३; तै.  
 १, ७, ३, २; तां. ८, ४, ३; जै.  
 १, ०, २; १, ६, ३; गो. २, ५, ९; -केन  
 -केन का. १, ५, १, १, १; ६, २, २,  
 -केन: वा. ८, ४, २, २; तैआ.  
 ६, ३, २; -केपाव्य ऐआ. १, २, ३;  
 वा. १, ९, २, २; ३; ४; का. १, २,  
 २, १, १; १, २.  
 एक-कागल-ल: शा. ४, १, ४; ५, २;  
 ४; ५; ८; वा. २, ४, ३, ८; १०; ५,  
 १, १, ७; २, १, ३; ४, १०; ४, ४,  
 ५, १, ५; का. १, ३, २, ८; ९; ४, ३;  
 १, ४; ५, १, १, १; ३, १, ०; ६, ३, ६;  
 तै. १, ६, १, १; २, ५; ३, ४; ५; ६;  
 ७, ५; ७, १, १; तां. २, १, १०, २, ३;  
 गो. २, १, २, २; २, ३; -लम् ऐ.  
 ३, ४, ८; शां १, ८, ९; वा. २, ४, ३,  
 ८; १, ३, ३, ८, ६; तै. १, ६, १, १;  
 ३, ७; ८; ता. २, १, ४, १, ४; -लम्  
 तै. १, ६, ३, ५; -ला: वा. २, ६,  
 २, ३; का. १, ६, २, २; तै. १, ६,  
 १, ०, १; -लाव्य तै. १, ६, १, ०, १;  
 -ले वा. १, ४, १, २, २; -लेडव  
 वा. १, ४, ३, १, २, २; -लेन वा. २,  
 ५, २, २, ९; वा. १, ५, १, १, १, ५;  
 एक-काम- -कामा: ऐ. ४, २, १.  
 एक-कुम्भ- -म् तां. ४, २, १०.  
 एक-मावयो- -कानि प. १, ३.  
 एक-गु- -गुना गो. १, ३, १, ७; -गुम्  
 गो. १, ३, १, ७.  
 एक-गृहपति- -का: वा. ४, ६, ८,  
 १, ८.  
 एक-ग्राम- -मे वा. २, ६, १, ४.

एक चक्र- क गो १,२,२, -कम्  
 तैआ १,११,७,३,११,८  
 एक चत्वारिंशत्- न् श २५, ८,  
 श १०,४, ३, १५, -तम् ऐआ  
 ५,३,२  
 एक चर,रा- रस्य श ३,८,३ १७,  
 -ताये श ३,८,३,१८  
 एक चितिक- का श २,४,३,३  
 एक चन्द्रम्- न्द प १, ३, ता  
 ७,७,५, -न्दा जै ११८  
 एक जु,चा- नम् तैआ १, ३, १,  
 -आम् प ४,३  
 एक च- साय श १,२,३,५, वा २,  
 २,१,२०  
 एक तम,मा- तमाम् श १२,१,३,  
 २२, -तमेन श १,६,३,२३, का  
 १,१,४,२४  
 एक तर-या प ३,१  
 एक तुम्( ) श १,२, ३,१, का २,  
 २,१,१५, तै ३,२,८,१०  
 एक पञ्चक- क ऐ ५, ३३,  
 -त्रेर्णा ऐ ५,३०  
 एक नोमु(ख- )वा- म् तै ३,  
 ७,५,६  
 एक ता- ता श १४, ४, ३,२६  
 -ताम् ऐआ १,४,२, जै १६९  
 एक वृषपराध- -वर्म सा ३,३,  
 एक त्रिगु(-सत्+उट्)- श श ३,  
 १,४, २३, ८,४, १,२१, ३,१८,  
 -शा तै ३,११,०,४, -सपु तै  
 ३,११,२,४  
 एक त्रिदश- न्द शां २,५,७, श  
 १०,४, ३,१८, ११,६,३, ५,१४  
 ६,९,३, -ता ऐ ७,१६, श ८,४,  
 ३,१८  
 एक त्रिदश(र- )ता- रया श  
 ३,१,४,२३  
 एक त्रिद- क तां १६, १६,१,  
 जै १३८, १६४, -कम् तां ५,  
 १०,९, -त्रेण जै १३८

एक दक्षिणा- णा जै १२९,१४३  
 एक देवस्य,त्या- त्य ऐ २, ६, श  
 ४,१,३,५,६,६,१,८,९,१,१५,  
 २५, -तम् शां २८, ९, श २,  
 १, १, १८, का २, १, ४, २०,  
 -स्यया श ८,७,३,८, -त्या शा  
 २८,९, श १,६,२,२२,५,१,३,  
 १४, का १,६,२,२, तै १,३,४,५  
 एक-देश- श गो १,१ २८  
 एक धन- नम् साआ ४,२, श  
 ११,४,१,१  
 एक धन विद्(√निवृ)- दे ऐ  
 १,२६, श ३,४,३, १८, गो २,२,४  
 एक धना(नऽअ-)य रोधन- नम्  
 साआ ४,३  
 एक धन,ना- ता ऐ २,२०, श  
 ३,९,३,३४, -नाम् श ३,४,३,  
 १८,९,३,२७, -नासु ऐ २,२०,  
 -नै श ४,५,१०,७  
 एक धनिन्( न+रिनि)- निन  
 श ३,९,३,१६  
 एक धा ऐ २, ६,३, ३३,५,३२,  
 ऐआ १, २, ३, ५ २, शा १०,  
 १, साआ ५,३,६,२०, श १,  
 ६, ३, २२, ७, ५,१, १८, ५,१,  
 ३,६, ९,५,२,७,१०,१,४,१,८,  
 १२,७,३, १३, १४, ८,१,२,१,२,  
 २८, १३ २,१,५, का १, ४,३,  
 १५, तै १,३,१,४,६, ३,२,७,  
 ४,५, ६,७, ६,१, १,३,१, १०,  
 १,७,६,४,८,५,६,६,१, ७, ७,८,  
 ४,३,२,८,२,६, ६,२, ना २, ५,  
 ४,११,२, ४,८,१०, १६,१५,७,  
 ८,२२,३,३, १०, २, जै ३७,  
 १५, १६९, १६६, १३ २, ५,३,  
 ७,८, ३,६,५,४, ११,१,१०,  
 प २,३, गो १,३,१५,४, ६,७,  
 एक धा भूय- म् श १४,८,१३,  
 १,२  
 एक धार- रेण तां १४,७,७

एक धिष्य- पया श ४, ६, ८,  
 १८  
 एक धुर- नम् तैआ १,११,७  
 एक-नक्षत्र- नम् श १३,८,१,३,  
 -त्रे श १३,८,१,३  
 एक नामम्- मान ऐ २,२७  
 एक नीह- -डम् तैआ १०,१,३  
 एक पञ्चाशत्- न्द शा २५, ७, ८,  
 श ६, २,१,३,७, -तम् ऐ ४,  
 १९, शा २५,८  
 एक पाद्( →पद्)- पद् तै १,  
 ५,१,५, -पद् तै ३, १,५,१०,  
 -पाव ऐ ५, ३३, श १४,६,  
 १०, २, ५, ८, ११, १४, १७,  
 तै ७,५, २,३, ३,१,५,१०, तां  
 १,४,१२, प १,३, गो १,२,५,  
 ३,१,२  
 एक पदा- इया ऐ ६, २४,  
 -दा ऐया ५,२, ५,३, १, श  
 ८, २,४, १, १०,५,४,८, -दा  
 ऐ ६,२४, ७,१, तां १२,१३,  
 २२, ६, २, ९, -दाम् ऐ ६,  
 २४, ऐआ १, ५, २, -दाम्  
 ऐ ६,२४  
 एक पदी- दी श १४, ८, १५,  
 १०, तै २, ४,६, ११, तैआ १,  
 ९,४, -दीम् श ४, ५, २, १२,  
 एक पाद- देन गो १,२,८  
 एक पादि(दिन्- )नी- नी गो  
 २,४,१५, -न्या गो २,४,१५  
 एक पर्याप्त- स तां ३०,९  
 एक पनु- शौ शा १०,७  
 एक पाति(निन्- )नी- न्य ऐ १,  
 १९, तां १५,३, १६,४  
 एक पाति ता- सायि शा २४,६,  
 ७,८  
 एक पात्र- त्रा ऐ २,२७  
 एक पुण्डरीक- -कम् ऐआ ३, २,  
 ४, श १४,९,१, १४  
 एक पुत्र- प्र जै २,२,३,२



८,४,४,१,२,३, -व्याम् श ८,  
 ४,४,३, -स्यो श ८,४,४,५<sup>१</sup>  
 एक विंश-सम्पुद्- दम् श ७,१,  
 २,१५, ८,५,३,८  
 एक विंश स्तोम- म श ५,४,१,  
 ६, -मानाम ता ६,१,११, -मैत्र  
 श १३,५,४,१५  
 एक विंशा( शऽआ )पवन- न  
 ता १२,१३,८  
 एक विं(शिन-→)शिनी- नी तै  
 ३, ८, १९, १, ता २१,४,१३,  
 -नीम् तै ३,८,१७,२  
 एक विंशो( शऽउ )वध- वधानि  
 ता २१,१०,४  
 एक विंशति- तये श १३,५,१,  
 १४, -ति ऐ १, १९, २२, ३०,  
 एआ १,१,४,४, २,५,१, शा  
 ११,६,१४,५,२,५, १,३, ७,८,  
 शांआ २,६, श ६, २,२,३,४,  
 ३६,७,१,२, ७, १,१, ३४, ३५  
 २,१६,१७, ८,५,३,६,९, १, १,  
 २६,३,३,१९,४,३,७, १०, ५,४,  
 ६,९,११,१३,१९, ११,२,६,१०,  
 ११, १२,२,२,६, १३, १, ७, ३,  
 ३,३,७,९,१०, ४,४, ५, ११,५,  
 १, ३, ३, ११,४, २६, तै ३,  
 ८, १०, ३, १७, २,२०,२,२१,  
 १३,४, १२,५, ७, तं २४, २,  
 २, जै १४७, प ३, १४, ३,४,  
 गो १,४,२०,५,२४,२५, -तिम  
 ऐ ४,१९, श १, ३,५, ११,९,  
 ४,३,५, १०,४,३,१३, २०, १३,  
 ४,४,११,५,३, ४,४, २५, तै ३,  
 ३,७,१,८, १०,३, -तिम्ड तिम  
 श १३,५,१,१४, -तौ ऐआ ५,१,  
 १, -व्या ऐ १, ३, ५, ३०, श  
 ८,४,३,१३, तै ८८  
 एक विंशति कपाल- ल तै १,

७,७,३, -लस्य तै १,७,१०,६  
 एक विंशति कृत्वस्( ) सा १,  
 ५,८ कृत्वस् टि द  
 एक विंशति गृहीत- तेन श २,  
 २,२,६  
 एक विंशति-दक्षिण- -णेन ता  
 १६,८,२  
 एक विंशति घ्रा श १०, ४, २,  
 १६, १३,५,३,४, तै ३, ७,४,८  
 एक विंशति निर्बाध- -ध श ६,  
 ५,१,२,७,४,१,१०  
 एक विंशति सस्य- म् गो १,१,  
 १२  
 एक विंशत्य(-तिऽअ )नुगान- म्  
 शा २,२३,१९  
 एक विंशत्य( तिऽअ )रत्नि- लप  
 श १३,४,४,५,११, -ति तै ३  
 ८,१९,१, ता २१,४,१३  
 एक विंशशा(-तिऽआ )हाव- म्  
 शां १६,७  
 एक विध- -धम् श १०, २, ३,  
 १७  
 एक वीर- र जैउ २,२,३,१  
 एक वीर्य- यौ ता ५,१,१२  
 एक-वृक्ष- -क्षे सा ३,३,३  
 एक वृत्- -व् श १३,२,१,५  
 एक वृष- वम् आ जैआ २,१६,  
 ४, -पेण सा ३,५,२  
 एक वृषन्- वृषा तै २,४,७,८  
 एक वृषभ- -भम् तै २,४,७,८  
 एक वैशम्न- श्रमना श १, ३, २,  
 १४  
 एक व्याक्या(न-→)ना- ना श ६,  
 २,१, २७, ३३,७,४,६, ७,२,४,  
 २८.  
 एक व्रात्य- स्य जैउ ३,५,२,३  
 एक वासु( तन्डट् )- तऽ श  
 १३,२,१,६,६,८, तै १,७,६,४

२एक शत- -तम् ऐ ७,१८, ऐआ  
 १,२,२,५,२,२, शा ८, ६, १८,  
 १०,२५,७,८, श १०,२, ६,१०,  
 १३,२,१,६, -तम्ड तम् श १३,  
 २, ६, ८, -तस्य शा २५, ८,  
 -ताय श १३,२,१,५, -तेन शा  
 ८,३, तै १,७,६,४  
 एकशत तम्- म ऐआ १, २,  
 २, शा १८,१०, श १०, २,४,  
 ३, -तम् श १०,२,४,८  
 एकशत-तम्- -मी शा ८, ३,  
 २५,७, श १०, २,६, १,२,११,  
 १२,१४  
 एकशत घ्रा श १०,२,४,१,२,  
 ३,४,६,८  
 एकशत विध- -ध श १०, २,  
 ३,१४, ४,३, ७,८, ५,१६,६,१,  
 १२, -धम् श १०, २,३,१८,  
 ४,७,८,६,७,९, -धस्य श १०,  
 २,३,७, -घा श १०,२,६,१३,  
 -धाव् श १०,२,३,१८, -धेश  
 १०,२,३, १८, ६,१२, १३, १५,  
 -धेन श १०,२,४,८,६,७  
 एक शफ- फ श ७, ५, २, ३३,  
 -फम् श ४,५,५,८,७,५,२,३३,  
 १२,७,१,५,२,८, १४, ४, २,८,  
 तै ३,९,८,२,११,४, -फस्य श  
 ४,५,५, ८, -फा श ८, ४, ३,  
 १३, १३,३, ४,४, तै १, २,१,  
 २६  
 एक शलाकु- -क्या श २,५,२,६,  
 वा १,६,१,५  
 एक पट्ट( टिन्डट् )- ट्टे श १०,४,  
 ३,१३  
 एक पट्टि राध- म् तां २४,१८,  
 १,३,८  
 एक सस्थित- -त गो १,२,९  
 एक सप्तति- ति श १०,४,३,१६

† = अ ४, २२, ६, ७, 'एकशय' इति पाठ । अन्वेषां च पदानां तत्रैव पाठभेदो शारामभेदेन द्र  
 त्तरथाप्यत्र पितृ । ‡ = अ ४, २२, ५, 'एकशयम्' इति पाठः । § 'आ श्लोकशत' इति मुपा स्वरनिन्द्या  
 आश्लोकशत' इत्येव सापीशान् इत्यतः । उ तै, श(८,४,३,८ एकादश) द ।

एक सभ- -म श १४,१,३,९.  
 एक-सा(मन्-→)झी- -झी जै २४  
 एर-सुक्त(सु/वच्)- -ता गो २,  
 ६,६, -के शा २४,२  
 एरुतोम- -म जैठ ३,१,४,१२  
 एरु तोम-भागा( -ग ऽ अ- )नु  
 मन्त्र- -न्त्रेण जैठ ३,४,४,७  
 एर स्थ,स्थ- -स्थ शां १०, २,  
 -स्थम् श ६,६,१,८, ८,७,२,३,  
 ९,३,१,१४,४, ३, २, -स्था शा  
 १८,९,२९,५, गो २, ६, १३१,  
 -स्थाम् श ६,६,१,८,८,७,२,३,  
 ९,३,१,१४,४,३,२, जैठ १,१२,  
 ३,५  
 एक रक्षणा- -स्त्रयवा श ३, १,२,  
 २,२,२,३,१  
 एर हस- -स श १४,७,१,१२,१३  
 एक हावन- -न गो २,१,१७  
 एर होवृ- -ता तैआ ३,७,१, -तारम  
 तै २,३,७,१, -त्र तै २,३,६,४  
 एकाक्रिन्(क+आक्रिन्च्)- -नम्  
 ता १९,११,१०, २०,१२,४, ५,  
 -क्रिने श ३,४,४,९, -की श १२,  
 ८,१, २१, २,२१,२८, १३,२,६,  
 १०, ५,२,१२, १४,४, २,३,४,  
 ३०, तै ३,९,५,४  
 एकाक्रिनी- नी श ४,२,५,२१,  
 -नीडव्व शां २४, ६ ८  
 एका(कडअ)-क्षर,रा- -र गो १,१,  
 २५,२६, -रम् ए ३, १२, ता  
 ११,३,६,१२,१३, २७, जै ७४  
 १६८, -रा ए ३,२५, २८, ५,  
 ३, ता ४,३,३,१५,१०,१३,२७,  
 १५,२, १४,८, जै १०२, १६८,  
 गो १,१,२२, -राम् तै २,८,८,  
 ४, ता २०,१४, ५, -रेण ए ५,  
 ३, श ५,२,२,१७, ता १२,

१३,२९, जै ७४.  
 एकाक्षर गिधन- -न ता ४, ३,  
 ३, १५,१०,१२  
 एकाक्षर द्वयक्ष( र→ )रा- -म्  
 ऐसा १,३,३,६  
 एका(कडअ)-तिधि- -धि ते ५,  
 ३०, -धिय् ए ५,३०  
 एका(क-  
 दा(←) दनु(-दान+दृ)- -दा  
 शा १२,८, श ३,८,१,३,८,४,३,  
 ८, १०,४,३,२२, ११,२,१,३,६,  
 ३,७,१३,२,५,४,१४,६,९,५, तै  
 ३,८,२१,२, -शभि ५ श ८,४,३,  
 ८,१३, १,१,१६, -सम् ता ६,१,३,  
 म १२,१९, शा तै ३,११,२,०,  
 -शान् गो १,१,५, -शानाम् श  
 ११,२,१,४, -शानि श ३,८,४,  
 १, -श तैआ ५,१२,३, -शेन ता  
 ६,१,२, -शेषु तै ३,११,२,२  
 एकादश्री- शी श १,४,१,३७,  
 ११,२,५,६, तां १६,१,१२,१९,  
 ४,३  
 एकादशान्- -श ए १,१०,२,२,  
 १८,३७, ३, २२,५,१२, ऐसा  
 १, ३,४, २, ३,६, ५,३, ४, शां  
 ३,२,९,२,१०,२,३, १२,६,१४,  
 २, ३, १६,४, २५, ८, २७,३,  
 श ३, ८,१, ३, ४,१, ४, २,  
 ३,९, ५,७,२,५,३,१, १२,६,१,  
 ३,७,२,२,३६,३७,३,१२,  
 ७,४,६,८,३,४,११, ९,४, ३,७,  
 ५,१, ३२, ३, ११,१,६, २५,  
 २६ २,१, २,६, ३,५, १२,८,३,  
 २८,२९, १३,०,५,४, ३,३,८,  
 ९,६,१,४, २,४,६,१६, १७,१४,  
 ६,९,३, तै १,५,३,४,२,६,५,७,  
 ७,१,३,३, २,७, ५,८,२१,६,३,  
 ९,२,४, तैआ १,९,३,३, ता ६,२,

५,१७,११,२,१८,१०,७,२०,२,  
 ४,२१,१०,२३, जै १३३,१३९,  
 ५ ४,३, गो २,१,१८,२, १३,  
 ५,७, -शभि ए ३, २८, तां  
 ३,९,१,१०,१, ११,१, १०,५,  
 ९, -शभ्य ता ३,२,१,३,१,४,  
 १,५,१,६,१,७,१  
 एकादश कपाल- ल ए १, १,  
 श १,६,३,१४, ५,५,१, १,९,६,  
 ६,१,२,१२, ७,२, १८, ता २५,  
 १४,१,४, -लम् ए १,१,२,२,३,  
 शां ४,१,३,४, ७,१, १९,१, श  
 १,६,३,१४,५,२,३,६,७,५,१,३,  
 १,३,३,१, ४, १,१०, ५,४, २९,  
 ११,१,५,५,४,३,५, तै १, १,६,  
 ५,१,९,२, १, १,५, ६,७, ७,२,  
 १,३,७,३,३,५,८,६,३,३,१,४,  
 १४,८,१२,१, जै १६४, गो २,  
 १,१२, -लस्य तै १, ७, ४, ४,  
 -लान् ए २, २३, तै १, ५, ११,  
 ४, ता २१,१४, १८, -लेन श  
 ५,५,१,४, तै १,५, ११, ३, तां  
 ५,१०,१०  
 एकादश प्रा श १०,४,२,११  
 एकादश पुत्र- -पस्य तैआ १,  
 ९,१,१७,१  
 एकादशचं( शडञ्च)- -चम् ए  
 ८,२, -चौं शा २९,३  
 एकादश स्त्री- -स्य तैआ १,  
 १,१,१७,१  
 एकादशाक्ष( शडअक्षि)- -क्षम्  
 ए ५, ३०, गो १,१,२१, -शे  
 ए ५,३०  
 एकादशा( शडअ)क्षर,रा- -रम्  
 ए ३,२२, ता ८,५,१,१२,१३,  
 २९,जै ७४,गो २,३,१०, -रा ए  
 २,२,३,१२,२८,८,२, शा ३,३

† 'एस्ता' इति मुपा चिन्त्य । ‡ कालि अज स्वरपाठस्तु प्रमाद एव । अन्तिमस्थले W इत्यस्वापि ।  
 इत्स्वरागुरोपादन समावेशोऽभिप्रेत । अमिमकण्डिकासु 'पद्यविशत्या \*\*सप्तविशत्या •' इत्यादिहृदयदशनाम् पूरणार्थोऽन  
 पेश । पर तैव 'त्रयोदशभि ... पद्यदशभि •' इत्यादियु दशान्तस्या-तोदात्तवदशेनात्पूरणार्थकभित्तेऽर्थे वदप्रत्ययो  
 मतः स्यादित्युमीयते ।



१०, २, हा १, ३, ५, ५, ७, ३, २४, ३,  
 ६, ४, २२, ४, १, १, १०, ३, २, ८, ५,  
 ३, १, १२, ८, ३, ४, ११, ५, १, १०,  
 ९, ४, ३, ७, ५, १, ३२, ३३, १०, २,  
 ३, २, १२, ७, २, १८, १३, २, ५, ४,  
 ६, १, ४, ५, २, ४, ६, १५, १७, तै  
 ३, ८, १२, १, ता ६, ३, १३, ८, ४,  
 ३, १४, ५, १९, १८, १०, ७, जै  
 १००, १०२, १३३, गो २, १,  
 १८, ३, १०, -रागि ऐ १, ६, तां  
 १५, १२, ७, -रेपु ऐ ४, ४<sup>१</sup>  
 एकादशाक्षर गिधन- -न ता  
 १४, ५, १९  
 एकादशाक्षर द्वय ( द्विअ- ) क्षर-  
 -रागि वा ११, १, ६, ४<sup>१</sup>  
 एकादशा ( षअ ) रति- सि शां  
 १०, १, -रिम् श ३, ६, ४, २०  
 एकाद ( शिन्- ) शिनी- नी वा  
 १३, २, ५, २, ३, ३, ८, ६, १, ६<sup>१</sup>, तै  
 १, २, ५, १, ३, ८, १९, १, ९, २, ३,  
 ता २१, ४, १३, -नीम् शा १०, २,  
 १२, ७, ८, वा ३, ९, १, ४, तै १, २,  
 ५, ३, -न्या वा १२, ८, वा ३, ९,  
 १, ४, तां २०, २, ४, -न्याम् प  
 ३, ७, -न्ये वा १२, ८, -न्यौ  
 वा ३, ५, १, ३  
 एकादशानी पञ्च- शव ता १७,  
 १३, १३  
 एकादशे ( षअ ) वर- रेपु वा  
 १३, ६, २, ६  
 एका ( षअ ) युगान- -म् आ २  
 २०, १८६  
 एकात्र ( कात्अ ) त्रिंश ( त्अउट )-  
 शां तै ३, ११, २, ४, -नोपु तै ३,  
 ११, २, ४  
 एकात्र त्रिंशत्- त् गो २, ३, १०  
 एकात्र-विंश- शा तै ३, ११, २,  
 ३, -नोपु तै ३, ११, २, ३  
 एका ( षअ ) यन्- -नम् वा १४, ५,  
 ४, ११<sup>१</sup> ७, ३, १२ -ने जै ६२

एका ( षअ- ) रति- -म् वा ११, ७,  
 ४, १  
 एका ( षअ ) राम-ता- -ता वा  
 ११, ५, ७, १  
 एका ( षअ- ) वर- -म् तैआ १,  
 ११, ७  
 एका ( षअ- ) एका- का म २, ३,  
 २१, तां ५, ९, २, २३, ६, ४, -काम्  
 तां ५, ९, १३, -काम् तां  
 ५, ९, १, ४, ६, १३, गो २, ४, ९,  
 -के म २, ३, १३  
 एकाह ( षअहन् )- -ह ऐ ६, ८,  
 १७, शां २१, ५, २४, २<sup>१</sup>, २५, ३,  
 ११<sup>१</sup>, १४, २७, २<sup>१</sup>, २८, १०, २९,  
 ५, ८<sup>१</sup>, ३०, १०, शांआ १, २, २, १६,  
 १७, १८<sup>१</sup>, वा ४, ६, ८, २०, १२,  
 २, २, १२, गो १, ५, १, २, ५, ११,  
 -हम् ऐ ६, ८, तै २, १, ६, ५, तां ४,  
 ४, ७<sup>१</sup>, गो २, ५, १, ४, -हस्य ऐ ६,  
 १७, वा २१, ५, वा १२, २, २, १२,  
 गो १, ५, १, २, ३, १२, २०, ४, ११,  
 ५, ११, -हा ऐ ८, ४, -हानाम्  
 शां २५, १३, -हे शां १९, २,  
 २५, ११, १२, वा ४, ५, ४, १४,  
 जै १६८  
 एकाहन्- हनि जै ४५<sup>१</sup>  
 एकाहा ( हअ ) तानु- -न शां  
 १९, ८, २०, २, २४, २, २५, ३, ११,  
 शांआ १, ३, वा १३, ५, १, १  
 एकी/भू, एकी भवति श १४,  
 ७, २, २८  
 एके ( षअ ) एक- क वा ६, १,  
 २, ३०, १०, ५, २, २२  
 एके ( षअ ) एक- काम् श २,  
 १, २, १४  
 एके ( षअ ) क, का- क ऐ २, २९,  
 वा २, ४, ४, ६, ३, ४, १८, ४, ६,  
 ९, ७, २१, १०, ५, ३, ३, ५, ११, १४,  
 ४, २, २२, का १, ३, ४, ४, तै १,  
 ६, ८, ९ -क षअ जै ७४ -कम्

ऐ ३, ११, ६, १९<sup>१</sup>, ३१, ऐआ ५, १,  
 ६, शां १५, ३<sup>१</sup>, ४<sup>१</sup>, शांआ २, २, ५,  
 २, वा १, ७, ३, ६, ७, ४, ५, ४, ६, ५,  
 १०, ६, ८, ५, ७, १२, १७, ५, १, ८, ५,  
 ४, ५, ३, ८, १, ४, ४<sup>१</sup>, ७, १, ४, १०, ५,  
 ४, ५, १४, ४, २, १२, १७, ३०, तै  
 १, ६, ८, ९, गो २, ३, १०, ६, १<sup>१</sup>,  
 ६<sup>१</sup>, ९, ५, १०, -कया ऐ ३, १८,  
 तां ५, ६, ३, जै १३७, -कस्मात्  
 तै ३, १०, ११, ४, -कस्मिन् श  
 ७, ५, ३, ९, १०, ८, १, १, २, ७, १,  
 ४, -कस्य शां ५, ७<sup>१</sup>, वा १०,  
 ४, २, ५, ७, आ १, गो २, १,  
 २५ ६, ६<sup>१</sup>, -कस्या वा १४, ६,  
 १, ३, -कस्ये वा १७, १, जै  
 १८, -का शां १७, १, जै १२९<sup>१</sup>,  
 गो २, २, १०, -का गो २, ६, ६,  
 -काम् ऐ १, २३<sup>१</sup>, शां ८, ८, ३०,  
 ७, वा १०, २, ५, १३, ४, ४, ४<sup>१</sup>,  
 तै १, २, ६, ४, जै. १८१, जैउ  
 ४, ८, ३, १, गो २, २, १०, -केन  
 ऐ ३, ४२, वा २, ५, २, २२, ६, २,  
 ४, १४, ४, २, १७, जै ९५  
 एको ( षअउक्थ- ) कथा- -क्या गो  
 २, ६, ६<sup>१</sup>  
 एकोक्थ- कथ गो. १, ४, २०  
 एको ( षअ ) च्छा ( स- ) सा- सा  
 गो १, ३, १६  
 एको ( षअ ) ति- तय वा १२,  
 २, २, ४  
 एको ( षअ- ) त्तर, रा- -म् वा १०,  
 २, ३, १७, १८, तै ३, ८, १६, ०,  
 -रा वा १३, २, १, ५, जै १२९-  
 एको ( षअ ) दय- यान् गो १,  
 ४, २०  
 एको ( षअ ) ना- -ना वा ११, ५  
 एको ( षअ ) न विंश- -श गो  
 १, ५, २४  
 एको ( षअ ) वाराम- -मात् गो  
 १, २, ५

† यव नल योर्भेदाद् द्वैविध्यम् । ‡ = 'एकोतय' इति वा ( १२, २, २, ४ ) पाठ ।

एको(कडउ)-ल्लुक- -केन तै. १,६,  
 १,२;१०,१;७,१,८.  
 √एज्, एजतेऽइव जै. २५; एजति श.  
 ३,१,३,२८; छ. ५,२,५; ११, २,  
 ६,२; एजति श. १,५, १, २५;  
 तां. २०, १६, १; जैउ. ३, ४, ३, ६, ९;  
 एजन्ति श. ३, १, ३, २८; एजतु  
 श. छ, ५, २, ४; १ छ, ९, ४, २२;  
 एजत गो. १, १, ४.  
 एजयति श ७, ५, १, ९.  
 एजन्- -जव श. १२, ८, १, २१;  
 १ छ, ९, १, ४; तै. २, ५, १, १; ६, ३,  
 ५; -जन् जै. ३४.  
 एज(ल+क→)क्कु!- -क्वा: तै. ३,  
 १०, १, ४.

पु(आऽज्य)ज्या(√गज्)- -ज्या: श.  
 १, ७, ३, १४; तै. ३, ५, ७, ६; ६, ११,  
 ४; १२, २.

पु(एत→नी→)णी- -णी: तैआ. ७, १  
 पुन-ग्व- -ग्व: तै. २, ८, ७, ११.  
 पुनवा- -वा: वा. ३, १, १८; -शन श.  
 ७, २, ३, ८; -शभि: श. ३, ४, ८.

पुर्व श. १, ६, २, ३; २, २, ३, ३; ९, ४,  
 १२; ३, ४, २; छ, १, ३, ४; ११, ५, १,  
 ४; १३; का. १, २, ३, ७; ४, ९, ४, १, १.

एत-२ए द.

एतत्- -वृ. १, २, ३; ४; ६; ७;  
 ८; ९; १०; ऐआ. १, १, १; २; ३;  
 ४; शां. ६, १३; ७, १; १८, २;  
 २ छ, ३; २५, १२; २७, ६; २०, ३;  
 शांआ. १, १; २; ३; ४-६; वा. १,  
 ५, ३, ९-१३; १४; १५; १६; ४, १;  
 २; ३; का. १, १, १, २; ३; ५; ७; ९;  
 २, १; ५; ६; तै. १, १, २, १; ४;  
 ६; ९, ४; ६; २, १, ७; २०; २, ५;  
 तैआ. १, २, ३; ४; ३; ५, २; ५.

३; ८, ४; ९, ५; १०, ७; १२, २; तां.  
 १, ६, ५, ८, १७; २, १६, ३; ३, १३,  
 २; छ, १, १; २०, १५, ८; १६, २;  
 ६; ७; जै. ४; ८; १०; ११; १४; १७;  
 १८; २०; २१; २३; ३०; ३४;  
 ३५; जैउ. १, १, २, ३; ६; ३, ५; ६;  
 ८; ५, ५; ६, १; ३; १४, ४, ६; आ.  
 १, १; २, १, २; ३; ४-६; वा. १,  
 १, १३; १०; २, ५; ४, २, १, ५, ५; १०;  
 ११; ६, १, ५; ६; ७, १; मं. १, १, ३;  
 ३, ९; २, ३, १४, ४, १, ३; सं. ३; गो.  
 १, १, १, २; २८; २, १५; -तम् ऐ.  
 १, ३; ७; १६; २८; ३०; २, ३;  
 ११; ऐआ. १, १, १; २, ३, १; शां.  
 ३, २; ९, ५; ८, ८; शांआ. १, १; २,  
 ३; १५; १६; ३, ३; ५, ७; ६, ३;  
 श. १, ६, २, ७; ७, २, २३; ४, १८;  
 २१; ८, १, ५; ३, २, २, ९, ३, २; ५, १,  
 १, १०; १६; का. १, १, ४, ३; ५;  
 १५; १६; १८; २, १, १; ३, १, २; ३,  
 १, २; ३, २, ९; ३, ९; ४, २; तै. १, १,  
 ३, ४; ३, ३, ५; १, ३; ९, १; २; ३; ४;  
 १०, ३; ४; तैआ. १, १०, ७; ११, ७;  
 २४, ४; २६, ७; २, ९, १; ३, ११,  
 २; ३; ४, ५; १२, ७; तां. २, १, ७, ४;  
 ६, १, १; १३, ९, ५; १४, ९, १२; १६;  
 १२, १; २१, ४, ९; ३, २; १०, ५; ११,  
 २; १२, २; जै. ३; ८; ९; १४; १७;  
 २२; ६०; ७८; ११२; ११७; १२७;  
 १४६; १८०; जैउ. १, १, ४, १; २;  
 ३; ४; ५; ६, १, १८, ३, २; २, २,  
 २, ३; सं. ५; म. २, १, १६; व. १,  
 ३; ७; ३, ७; गो. १, १, २, ४; ३६;  
 ३८; -तया ऐ. १, २८; २९; ३०;  
 २, १६; २०; २४; ३, ३; शां. ८,  
 २, १६, ७; १७, १; शांआ. २, ८; ९;

१०; छ, ४; ७; ८; ९; १२, ८; वा.  
 १, ६, २, ७; ३, १, ४, २०; २२; २, ३,  
 १५; १९, ४, १०; १५; १६; ३, २,  
 १३; ७, ३, १, ११; का. १, २, १, ३-  
 ६; ४, १, २, २; ५, १, १८; २, १६; ३,  
 ७; २, ३, ७; १३; तै. १, ८, ५, ५;  
 तैआ. १, ६, ३; ७, ५; ९, ५; तां. २,  
 १, ४; ५; २, २; ४, २; ५, ४; ६, २; ७,  
 २; ३; ४; ५; जै. ८; १४८; २०३;  
 २१२; व. २, १; ३, २; ३; ४; ५; ६;  
 सं. १; सा. १, ४, १२; १४; गो. १,  
 १, ११; २२; ५, २५; २, ४, १६६;  
 -तयो: ऐ. छ, २६; वा. छ, ३, १,  
 १५; १९; ५, ५, ४; ७, ४, १, ४३;  
 ४५; ५, १, १८; तैआ. ५, १०, १;  
 जै. १; १०३; १२१; सा. ३, ७, ५;  
 ९; ९, १; -तस्मात् ऐ. २, ४१; ३,  
 ४१; ५, २५; ऐआ. १, १, २; २, ३,  
 १; शां. २८, ४; शांआ. १, ८; ९,  
 ३; ६; २०; वा. १, ५, ३, १४; ७, ४,  
 १९; ८, ३, ६; २, ३, ३, ७; ३, २, १,  
 ११; २८; ३, २, ७, ४, १, २, ३, ५, २,  
 २; ३; ६, ४, ६; ८; का. १, ४, ३,  
 १३; ६, १, २, ४; तै. १, ४, ७, १; ३,  
 ३, १०, ३; ८, १०, ४; ९, ७, १; तैआ.  
 ८, १, १; २, १; ३, १; ७, १; ५, १; तां.  
 १६, १, ३; १३, ३; जै. ४, ७; १०८;  
 १२७; २०३; जैउ. १, ५, १, ३; व.  
 १, ७; गो. १, १, २९; -तस्मिन्  
 ऐ. २, ३, ४; ३, २०; ४१; छ, १, २;  
 २, १; ५, २; २१; ऐआ. १, १, ३; २,  
 १, ४; २, ३; शां. १३, ३; २ छ, ५;  
 २७, ४; शांआ. १, १; ५; २, १; १६;  
 ६, ३-१८; ७, ४; ८, १; वा. १, ९,  
 २, २८; ३, ४; २, ३, १, ९; ३, ४, ३,  
 १८; १, ३, १, ३; ८, १, १, ४; छ, १, ३,

† 'एवाति' इति मुषा. नितराममुद्रः । ‡ 'एदन्वा' इति मुषा. विन्त्य । 'एतच्छब्दयोव एतन्नशब्दः'  
 इति च तत्र ऋभाष्यविरोधात् सा. -विमर्शविन्त्यः । उ. = ऋ. १, १५, २ । § (भा+इत्), सा. ए. (१, ४०९), Pw.  
 प्रथम्यनुगारिविरोधवगमनायैकिकियामप्याहल्लतो ध्रान्ता एव वयम् । वस्तुतः 'एत्' (LOI) इति प्रेषणार्थीवम् आदर्श-  
 योऽहमभ्ययमिति ऽऽह. टि. ए. २, २६६ द. । § 'एतश्' इति G. पाठो वस्तुतः मुद्रणमादृशोऽयं श्रेयः । 'एतया'  
 इतिव पा. । सकारः पूर्वस्मिन् पदे नेयः ।

७, २, ४, ११, ४, ३, १०, ४, १३, ७,  
 २, ३, ६, का १, ४, २, ५, ६, ४, ७,  
 २, २, ३, १७, १८, तै १, १, ४, ३,  
 २, ६, २, ३, १०, ९, २, २, ३, ७, ३, ३,  
 ७, ८, तैगा ८, ७, १, १, १०, १३, १,  
 ता ८, १, ६, १, ६, १०, २, १, ७, ७, २,  
 वै ७०, ११८, १६६, १६८, १८६, १  
 ३, १, जेउ १, १, ६, १, १, ३, ८, ८, १,  
 २, २, ४, २, १०, ८, ८, ३, २, -तस्मै  
 शाआ ७, १, २, १, २, ४, स १, ८,  
 ३, १०, ९, ३, ९, २, ३, ३, ४, १, १,  
 १४, ३, ४, २, १०, ११, १२, ५, ३,  
 १७, ७, ३, १, २, वा १, ४, १, ९,  
 १२, ५, १, १८, २, १६, १७, २, १,  
 २, १२, २, २, ८, तै १, ४, ४, ५,  
 -तस्मै ए १, ३, १०, २, २६,  
 ३३, ३, ८, ४, १, ऐआ १, १, १,  
 ३, ४, ३, १, १०, २, २, ४, सा १, ४,  
 १०, ३, १९, ७, ९, २, ३, २, १, २,  
 ९, साआ १, ८, १, २, २, ४, ६, १६,  
 १७, १८, ३, ३, ७, १, १, २, सा १, ६,  
 ४, २०, ७, ३, २०, २, १, १, ७, २,  
 १०, ११, ४, २, २, ४, ३, १२, ३, १,  
 २, १८, ३, १९, का १, १, २, १२,  
 २, २, १३, ४, १३, ३, १, ७, २, ११,  
 ३, २०, ४, ३, १६, ५, १, ३, २२, २,  
 ३, ६, १, २, २, १, तै १, १, ६, ४,  
 ३, २, ७, ४, २, ४, ३, १, २, ४, १, ३,  
 ६, १०, ५, ११, १, ३, ९, १४, ४,  
 १८, १, तैआ १, २, ६, ७, २, १४,  
 १, १५, १, ५, १, ८, १३, ११, २,  
 ६, २, १, तां ७, ६, १, २, १२, ४,  
 २५, २, ७, १, ३, २, ८, १, ३, २०, १, ७,  
 ९, २, ७, ३, ६, १६, १०, ३, १, ३, १,  
 १७, ७, १, २, १, ८, ३, जै ४, १८,  
 ८८, ८९, ९९, १३३, १३७, १४४,  
 १५०, १७०, जैउ १, १, ६, १, ६,  
 १, ६, ३, ८, ९, १, ६, ८, १०, १, २,  
 २, ३, १, १, ५, ३, १, १, १, ७, १, २,  
 सा १, १, १०, ५, ९, २, १, ५  
 -तस्मै सा ७, १, १, २, ७, का १,

३, १, १, ४, ३, १३, तैआ १, १०,  
 ७, -तस्मै ए १, १, ४, २, १६,  
 ३, १, ८, ८, १०, १२, १३, सां ७,  
 ५, १०, ७, १०, २, ६, ४, २, ८, ४,  
 साआ ६, १, ७, २०, २, १, ८, ४,  
 सा ३, ६, ३, १, ५, ७, ४, १, १, ५, ७,  
 ३, १, २, ३, ४, १, १६, २, ३, ६, ५,  
 २, १, ५, १, ६, ३, १, ३, ७, का १,  
 २, १, ६, २, १, १, १, ३, तैआ २,  
 २०, १, तां ५, ९, २, १६, १, ९,  
 १०, जै ११७, १४९, ५, २, ४,  
 ३, ७, गो १, २, ९, -तस्मै ए २,  
 ३, १, २, ०, साआ १, ८, ८, १०,  
 ११, सा १, ७, ३, २, ०, २, ३, ३, १, ५,  
 ३, २, ३, १, ५, १, ९, १, ८, ८, २, ५,  
 ९, ४, २, ५, ५, १, ३, ६, ३, ४, ९, ७,  
 ५, १, ६, २८, तैआ ६, ९, १, जै  
 ८९, ११८, १२४, १८२, जैउ १,  
 १३, १, ४, -ता ए १, २, १०,  
 १३, १, ६, २, १, २, ४, २, ५, २, ३, ०,  
 ऐआ १, ३, २, २, ३, ३, साआ  
 १, ४, २, ७, १०, १२, ७, १, २, ८,  
 १२, १३, १, ४, ५, ८, सा १, ६,  
 ३, १, ८, ३, ०, ९, १, १७, २, १, २, १-  
 ३, ४, ५, १, ३, ४, १०, ३, २, १, ३,  
 का १, १, २, १, २, १, ५, ४, १०, २, २,  
 ४, ३, २, ३, ४, १०, ११, ३, २, २, तै  
 १, १, ६, ३, ८, ६, ३, २, ६, ५, ३, ४,  
 १, २, ५, ९, ७, २, २, ४, ३, ३, ३,  
 ४, ५, ६, ११, ८, ९, ४, २, १, ४, तैआ  
 १, ३, ३, ४, १, ३, २, २, ९, २, ४, १, २,  
 ३, २, ६, ४, २, २, १, १, १, १, ७, २, २,  
 १, २, ३, १, ता २, १, १, २, ३, ३, १,  
 ५, ३, ४, ३, ५, ४, ३, १, ४, ९, २, ५,  
 १३, १, २, जै १३, १, ४, २, ०, ४, ७,  
 ५, ३, ६, ५, ८, ८, ९, ०, ९, १,  
 १६८, जैउ १, १, ७, १, ३, ३, ७,  
 ७, ३, ६, ७, १, १, २, १, १, २, ३,  
 १, १, ८, २, १, ३, १०, सा १, ३, ५,  
 २, ६, १०, ५, १, ६, २, २, ३, ६, ७,  
 १०, ३, ७, १२, स १, ३, गो २,

२, ७, -तान् ए. १, २०, २, २०;  
 २३, ५, १८, ६, १९, ७, ३०, ऐआ  
 १, १, २, सां ६, १०, २, ८, १, साआ  
 १, ४, १, ७, २, १, स २, १, १, १, २,  
 ३, २, ३, ४, ३, ७, ३, ८, २, ४, १९,  
 २, २, ९, ३, १, ५, का १, १, १, ८,  
 १०, ३, २, २, ३, १, ६, ४, ८, ४, ३, ५,  
 ६, २, ३, तै ३, ८, १, ४, १, १, ८, ७,  
 ९, २, १, १, २, तैआ ६, ७, ०, २,  
 ६, १, ७, ४, १, २, तां ७, १, ७, १,  
 ५, २, ४, १, ७, ८, २, ३, १, ७, २,  
 २, ०, १, ७, जै ६, २, ८, १, ६, ८, १, ८, ७,  
 १, ८, १, ९, ८, जैउ १, २, ३, ७, ७,  
 ६, २, १, ५, २, ३, १, ०, सा १, १,  
 १, ५, २, १०, म २, ३, १, ८; गो १,  
 ३, ८, -तामि ए १, ९, २, ९, १, ८,  
 २, ३, ३, ३, ३, ६, १, ८, ४, ७, ऐआ  
 १, ३, ४, सां १, ३, २, १, ६, १, २, २,  
 २, ७, ३, ०, १, १, साआ, १, ५, २, २,  
 ६, १, ४, ५, २, १, २, ७, सा १, ७,  
 २, ५, ३, ८, ८, १, १, ९, २, १, २, १, ८,  
 ३, १, ४, १, ४, १, १, ३, ३, ३, १, १, ९,  
 २, १, ७, ७, १, ३, ७, का १, १, ३,  
 १, २, १, १, १०, १, १, ३, ३, ४, ४,  
 ३, ५, ५, १, ५, ३, ३, तै १, १, ६,  
 ३, ४, ६, ७, २, २, १, ४, ३, ४, १, ३,  
 २, ४, ९, ३, ५, १, २, ४, तैआ २, २,  
 १, ७, १, ४, ४, २, ५, ५, २, १, ३, ४,  
 ७, ७, १, ८, १, ३, १०, १, ता ५, ८,  
 २, ६, ६, ७, ७, ६, १, ७, ८, १, ४, १, ७,  
 ९, २, ७, १, २, ३, १, २, ९, १, ६, १, १,  
 ४, १, २, ४, २०, १, ५, १, ५, जै ६,  
 १, ५, ५, ३, ६, ४, ९, १, २०, १, ४०,  
 १, ४, ७, १, ६, ७, १, ६, १, ८, २, १, ८, ५,  
 जैउ १, १, ६, ६, २, ७, ५, १, ७, ३,  
 १, ४, म २, ५, ८, आ १, सा  
 १, ४, २, ६, २, १, ७, ३, २, ६, ५  
 ५, १-१२, गो १, ३, २, १, -तामि  
 ए १, २, १०, २, १, २, ४, २, ५, ३, ०, ३,  
 ४, सां ३, ८, ४, ५, २, ४, १, १०,  
 ३, १, ६, ७, ८, १, ९, ५, २, ३, २, ८, २,

शाआ. १,४,२,३,५,६,७, शा ३,  
 २,३,१२-१४, ८,१,२, ९,३,२६,  
 ५,३,२, १७,३,४,३, १२,१५,  
 का २,१,१,१०,३,५,२,१,३, तै  
 १,३,६,४, ३,१, ४,७, २, ३,७,  
 ९,१७,२, ता २३, १०, २, ११,  
 २,१३,२,४,१४, ६, १५,२, १८,  
 ३,३,२१, २, जै १४, ५३, ९०,  
 १४४,१४६, १६८, १९०, १९९,  
 जैउ १,१,३,८, मो १,१,६,१०,  
 २,२,११, -ताभ्य ए ३, २, दा  
 १,९,२, ३०, ७, २,२, १२, का  
 २,१,३,५, तैआ २,२०, १, ५,७,  
 ४,१२, जैउ १,१८, ३, १०, सा  
 १,२,५, -ताभ्याम् ए २, ३८,  
 ३,१७, ४, ११, ६,२६, ७,१७,  
 ऐआ २,३,१, शां ८, ४, शा १,  
 ८,१,३६,२,३,३, ५,१,५,१८,  
 ३,५,७, ७,५,१,१८, का २,१,  
 ३,१,२, ता ८,४,१०, ११,५,१२,  
 २०, १३,९, १९, ११, १८,२०,  
 १२,४,८,१०, २५, १, ११, जै  
 ३०,७२,८४,१३०, १५३, १६६,  
 १६८,२०६,सा १,१,१७,३,५,९,  
 २,१,११,६,४,७,३, १, ४,१३,३,  
 १, -ताम् ए १,१३,२०,२५,  
 २८,२९,३०,२,२,१६,०, ऐआ  
 १,३,३, २,१,७, शां ७,४,१२,  
 ८,१६,९, शांआ १,८,२,४, १,  
 ७,७,२,४ ८,१२-२३, शा १,६,  
 ३,१५,६,२, १३, १७,१८, ७,१,  
 १०,८,१,११,१९,२६,९,१,२१,  
 का १,१,४,१, २,३,६, २,१,१,  
 ३,४, १३,३,१, २,३, ७, तै १,  
 १,८,४,५, ३,७,६,५,१०,७,७,३,  
 ७, ३,२,६,३, ३,५, ८,२,३,३,  
 १,२,३, तैआ २,१८,१,४,३,१,  
 १,५,५,१, ३,३, ६,९, १, ९, ८,  
 ६, शां २,३,३, ४,१, ३,४,१०,  
 १,४,५, १५,४,१६, ४,५, १७,४,  
 ३,६,४, जै १५, १७, २०, ४६,

५६, ५६, ८०, ८८, ९५, १०९,  
 १२७,१६८, जैउ १, १४,४,३,  
 २,४,२,१४, ४,१२, २,६, सा १,  
 ४,१८-२०, प १,६,७,२,१,४,  
 ५,२, मो २, २,४, -तासाम् ए  
 २,२४, शां १,४, शा १,७,१,३,  
 २,१,२,५,३, १,३,९,७,३,१,४,३,  
 का १,१,२,२,२,४, १०, तै ३,  
 २,८, १, तैआ १०, १४, १, ता  
 १३,४,११, जै ११७,१६४, जैउ  
 १,११,१, ८,१६, ३, १०, ३,१,  
 ४,१०, प २,५,१, -तासु ए ३,  
 १७,३८,४८, शांआ १०, १, शा  
 २,३,४,३,४, ३, ३,२, १३, ११,  
 १४,३,५,७,१, ७,९, २,७, तै २,  
 १,१०,३, ता ८, १,३, ९,६,३,  
 १२, १३, ३, १७, १९, जै ४७,  
 १३०, जैउ १, १६, ३, १०, २,  
 ४,३,३, -ते ए १, १, ८, १०,  
 २, २९, २, ८, १९, १८, ऐआ  
 १,१,१,३,४,२,१,८, शा २, २,  
 ५,२,८, ८, १३,१,४, ९, १९,६,  
 २६,२, शाआ २,९, ४, ७, १४,  
 १२,१, शा १,६, ३, ३८, ४,१,४,  
 १७,७,३,१६,४,१९,८,१, २८,  
 ३६,२,१,१७,३,८,१०,२,१,२७,  
 का १,१,१, ४, ३,१,२, २, १३,  
 ४,८,३,१,३,१, १०, १५,२४, तै १,  
 १,८,१ ९,८, २,३, ३, ४,३,१,  
 ५,१,३, ३,४, ५, ६,५, ६, ७,२,  
 तैआ १,८,३, ९,१,१०,१,२,४,  
 ११,३,१९,१, २,२,१,१०,१, ५,  
 १,३, २, ११, ३,३,४,६, शां ३,  
 ९,३, ४, ४, ९, ५,९,६,८,५ ८,  
 ८, ६,९, १३, ८,५, १,४,७,१६,  
 १०, ५,५, जै ४,६, १४,३०,४२,  
 ४३, ५०, ५५, ७०, जैउ १,२,  
 १,७, १२, ६, ३,५,१८,३,१, ४,  
 ११,३,९, प १,१,३, २,९,३,५,  
 सा १,३,६, २,६,६, ८, ७,१३, म  
 २,३, ४, मो १,१,३,३,३,९,५,

२३, २,१,२४, -तेन ए १, ७,  
 ११,१३,१७,२३,२६,२९, २,३,  
 २४, ऐआ १,३,२, २,२,३, शा  
 १२,३,६, १८,९, २१,१, शांआ  
 १,२,२,५,१५,७,१५, शा १, ६,  
 २,७,३,२८,४,१२,१३,७,२,११,  
 ८,२,७,३,१२, ९, १,२, २,२३,  
 २६,२७,२८,३, ८, का १, १,२,  
 २,४,२६,३,३,१०,११,४,१,३,  
 ३,४,९, तै १,१,५,१,१०,७,  
 ५,२,४,१,६,४, ३,२,३, ८,५,९,  
 १, तां २०,१२,५,१५, १,२१,  
 ४,१२,५,२,८,२,६,१०,७,९,११,  
 २,१३,७,१४,३, जै ११,१८,२०,  
 २४,३,१, ३,४, ३,९,४, ४,७,५,१,  
 ५७, जैउ १,२,२,३, २,४, १,  
 २,१,४,६, ३,५, सा १, २, ६,३,  
 ४,५, १०,४, ४, ६, ८, १०, २,१,  
 ५,१६, ४ १,५,३, १, ८, ९, १०,  
 -तय सा १,८, ३, ८, ४, ३, १  
 २, ७, ५, १, २०, ३, ८, ४, ४, ३,  
 ५०,५५,६०,६१, तैआ ६, १, १,  
 जै १३६, १४०, -तेपाम् ए २,  
 ८, २०, ३, ३, ४, ६, ६, २, ७, ऐआ  
 १,१,२, शां ६, १०, २, ६, ९, ३०,  
 २, शांआ ४, ३, ४, ६, १७, १८,  
 १९, ११, ४, शा १, ७, २, २६, २,  
 १, १, १३, २, १९, ३, २, १४, ३, १,  
 १, १०, ४, ३, १८, ६, २, २०, ४, ४,  
 ४, २, ५, ५, १२, ५, १, ३, १, ४, ५,  
 ७, का १, १, ३, ८, ९, ४, १३, २,  
 १, १, ८, २, १, २२, तै १, ५, १०, ५,  
 ५, ११, ३, ३, ३, २, ५, तैआ १,  
 २६, १, शां ५, ८, २, ६, ८, १७,  
 ९, १, ३२, २०, १६, ३, जै ९५,  
 ११७, १४१, १७१, ४ ३, ७, सा  
 २, १, ५, ६, ५, ६, ६, १, १५, ७, १,  
 ८, १, ३, १, २, २, १३, -तेपु ए १,  
 १२, ३, ४, ४, ६, १८, ३, ६, सा  
 ५, १, ५, १०, २, १, ३, ५, १९, ४, ४,  
 २३, ५, १८, का १, ४, १, २६,

तै १,५,१२,१, तां २३,१८,३,  
 जै ९०,१२१,१६५, वै २,११,  
 प २,१०, सा १,५, ९, -तै ऐ  
 १,९,७,१, ३, २८, ४२, ४७,४८,  
 द,१५,१८,१९,२७, शां ८, २,  
 १३,३,१७,८, २२,४, शांभा २,  
 २,१६,४,१४,५, ३,६, २०, वा  
 १,६,३,३६, २,३,४, २४, ३,३,  
 ४ २०,५,४,३,६, १,९, १०,७,२,  
 १,८,२,२३, ४,२, ५,७, ४,२,७,  
 ५,१,२,२, का १,१, ४, १४,४,  
 ३,१४,५,१,५, ३,१, २,१,७,३,  
 ४, तै १,७,२, ४, ३, ४,७, ३,  
 १२,५,४, तैआ १,२,१,६,२,२,  
 ७,१,८,१,५, ५,३, १०,२, तां  
 ७,८,१४, १४,३,१०,९,२७,११,  
 २३, १,५, ८, २,२१, २,१,५,९,  
 जै ६३, १६८, प ५, १, सा १,  
 १,१५, सा ३, गो १,१, ६,२,४,  
 -ती ऐ १,२९, ३०, २, ३,७,६,  
 ७, शा ५,१,१२,४, २४,५,२,६,  
 ७, शांभा १,५,२,५,११,५,४,  
 ८, ११, वा १, ६,३, ४,१, ७,२,  
 २२,२४,२,३,४,३, ३,२,२,१४,  
 ३,४, २२,४,१,२,१, का १,१,४  
 ७,३,४,१०,५,२,५,६, ३,१०, तै  
 १,४,६, १, ३,१०, १०,२, तैआ  
 १,१०,४,५,६, १,०,६,४,१, ता  
 ४,५,११,५,७, ४,१,३, ११,४,५,  
 १८,८,५,१६,१४,९,२०, २,३,३  
 ५, जै २, ५, ६, ११९, १३२,  
 जैठ १,७,२,३,५

एतव(←एतव,हृदय)न- नम्,द  
 ऐ २,६,११, ७,५,१२,१७,२२,  
 ऐआ २,४,३, शांभा १, १,  
 ७, २,७, १६, ४, ११, १७, वा  
 ७, ५, २, ७,११, १३,२,४, का  
 १, १, १, ३, २,३, १, ३, १,  
 ८, २८, ६,१,३०, २, १, १,३,  
 २,२,५,३,२,३, तै १,४,३,४,५  
 २,१,३,५, ३,१,१,९,२, २,५,३,

१०,४,७,५,६; तैआ ५, २, ७,  
 ८,२,१, जै ४८,९३,११४,१२७,  
 १६८,१८०,१८५,२०७, जैठ १,  
 १२,२,६,८,३,३,६,४,१०,४,५,  
 -नम् ऐ १,१,३,५,१०, १३,  
 ऐआ २, ३, ३, तां ६,३, ४,  
 १२, ८,३, १२, १,१९, ३,२,५,  
 १,२,८,६, शांभा १, २, २, १,  
 १६,१,७, ३,६,४, १,२, १३,  
 का १,१,१,१,२,३, ४, ५, १,२,६,  
 ७,३,१,८, तै १,१,२,१, ३,७,  
 ४,१,५,१,७,८,२, २,५,४,३,  
 ६,१,३,३,५, तैआ १,५,२,९,२,  
 ४,२,३, २, २,४, २, २,६,६,  
 ७, तां १३,१,९,६,९,१०,७,७,  
 १०,८, १४,२,३,५, १६, ५,१०,  
 १३,२,१७,५, १, जै ३,८, ५,८,  
 ९,११, १८, २६, ६,३, ६, १,  
 २६, जैठ १,१,४, ७,३, १,१,३,  
 ४,३,२,४,३,४,५, प १,३,५,७,  
 २,२,९,१०, ३,८, म १,६,५,  
 ६, सा २,३,२,९, ११, ४,४,५,  
 ७, गो १,२,१,५,३, १०, -नया  
 का २,२,३,७, तै ३,१,४,२, जै  
 १८६, जैठ २,२, १, ५, -नयो  
 ऐ १,१, २,३,२,२, ६,१,४,७,  
 १, ऐआ ३,१,१, वा ७, ४, २,  
 २९, तै १,१,५,६, ८,५, तां ७,  
 १०,३, जै १५,१७, १०१,१०३,  
 १३०,१४७,२०६, आ १,१,४,१,  
 १६०,२४८,३७६,७,३८२,४६५,  
 ४९२,३,५११, ५१२,५,४,२, ८,  
 ९ १०, -ना ऐ ३,४८, ६,१३,  
 २,१,ऐआ २,१,७,शा७,१,१,१४,  
 २,१,८,३,१,३,७, ४,१,४,५, का १,  
 १,१,३,५,१,५,७, ६, ६,३, ६,२,  
 १,३,२,४,७, तै ३,२,१, २,५,  
 १,२,३,६,११, ता १३,११,७,  
 जै १,८,७, ११७, १२०, १८२,  
 प ३,७, -नान् ऐ १, २,३, २,  
 १२,१६, ३१, ३, २०, २२,२४,

शां ११, ३, १६, १,३, २,१,६,  
 २७,१, शांभा १,५,१२,३, वा  
 २,३,४,२, ४,२, २,४, ७,२,२,  
 २,१,३,२,६,४,१,४,३,०,५,२,२,  
 ५,६,१,४, वा. १,१,१,१,३,४,९,  
 ४,१,१७,५,१,१८, २,७, १,१९,  
 २,६,७,८, तै १,१,८, १,३,४,  
 ४,५,३,४, ६,५,६, ९,४,९, ३,  
 ६,३,२,७,६,७, तैआ ५, ७, ४,  
 ५, तां २,३,४,९,३, ७,५,१३,  
 ६,५, १८,९, १,४,८, ३,१, १७,  
 १,१०,२,४, जै ६,१,४,१८,२७,  
 ३,७,६,५,८,५,८, ९,४,९,९,११९,  
 जैठ ८,६,२,१, प १,४, सा ३,४,  
 १०,११, गो १,१,२,४, -नानि ऐ  
 ६,१८,७,२,३,२,सा ११,३,वा १,  
 ५,३,२,५, तै ३,२,३,१, ७,६,३,  
 २,२,३, तैआ ५, ४, ११, -नान्  
 ऐ ६, ३,५, ७,१, ८,८, ऐआ  
 १,४,२,५,१, वा ३,७, १६,७,  
 शांभा ८,७,११,३, वा ४,५,७,  
 ४,७,१,१,४,२, ४,३,२, १०,३,२,  
 ९,४,१,८,१, ४,२,५, १,३,२, वा  
 २,२,९,३,७, ११, १,५,६,२,३,  
 ४,९, १०,११,१२, तै १, ५, ६,  
 ५,६,५,२,३,३,९,६,३,४, तैआ  
 ५,७,१,२, ३,४, ९,९, १०, ४,  
 १०,१०,१, जै ५,३,१,३,६, १,७,६,  
 १८०, प २, १, सा ३, सा २  
 ६,९, म १,१,६, -ने ऐ १, २६,  
 २९, ऐआ १,२, ३, शा १६,८,  
 वा ७,४, १, ४,३,४, २,२,९, का  
 १,३,१,१०,२,१०, तै ३, ३, ७,  
 ६,९,८, जै ३८, -नेम ऐ १, ६,  
 १३,३, २,४, २,९, ३,१, ५,१,४,  
 ६,१२, शा ११,३, २,१, ६, वा  
 १,९,२,२,१, ८, १,२, ३, १४,५,  
 ५,१८, का १,१,१,३,४,२,३,३,  
 १,२,४,१,२, ४, ३,१,७, ५,३,  
 १०, २,१,४,२, तै १,१,१०,६,



१,३९,७,४,१,२०, का १, २,४,  
५,१३, ४,१,१३,३,४,२,१,२,८,  
३,१६,२,१,१६,२०; तै १,३,४,  
५,६,३, १०,७,६, २,७, ३,३,८,  
११,१०,१,४, तैआ ५,४,१, तां  
१२,१२,३,४, १३,१,८, २,३,४,  
१४,७,६,९,९, १२, १४, १४,५,  
७,११,५,१५,१०,३, १६,५,२४,  
जै ३,६२,८८,१२८,१३३,१३६,  
१४५, १४९,१५४, १५६, १८५,  
१९२,२११, जैठ १, ३,२,८,३,  
२,४,६,१,१, ७,१,१, ८,१,१,९,  
१,१,१०,१,१, ३,४,२,७, प ३,  
१, गो २,३,५, -ह्रींणि वा १२,  
३,२,५, गो १,५,५  
एतर्हि तन-ना जे २०३  
एतर्हि ( हिंउरइधि)धि- धिपु जे  
१२८.

एता युम्- द्क्, गु जे १४७१,  
-दशम् वा ७,४,१,२२  
एता दुशी-दी श ५,५,२,८,९  
एता धत्- वत् शांआ ३, ६, ६,  
१२, वा १,६,३, २३,२६, ९,  
१,२८,२,१, ४,११,१२, १३, ३,  
४,२३, ३,२,१, ३४, ८,३, १८,  
४, २, २, १४, ६, १, ३, ३, ९,  
५,१,२४-२६,१०,५, ३,३,६,७,  
९, का ११, ४, ११-१३, ४,१,  
१७, तै १, १,९,५, ३,७,४, ३,  
३,६,६, तैआ १,२५, १,२६,६,  
५,३,४, जै ११७,१५१, सा ३,  
८,५, -वत् वा १०,६,५,४, जै  
१९४, -वत्ता ऐआ १,२,४, सां ६  
१२, वा २,१,४,१४, ४,१,२,५,  
३,५,६, जै ६४, -वत्ति वा ३,  
९,३,२७, -घन्त ऐआ २,२,२,  
सां १४, वा ६,२,१,१५,१०,  
४,३,२०, तै १,१, १०, ४,३,४,  
२,४, २,४, ७, ४,१, जै १३३,  
-वन्तम् वा १०,६,५,४, -वन्ति

वा ७,३,१, ४३,१०, ४,३,२०,  
जै १३३, -यान् ऐ. २, १३;  
शां ५,८; वा २,४,२,२१, ३,१,  
४,२३,८,१,३,४,१, ४, २, ५,४,  
५,७,५, ६,१,३, १७,३, ३,२३,  
८,१,२,१०,६, १, १०, ९, १,१,  
४३,३,३,१८, १०,५, ३,५, ११,  
तै. १,४,७,७, ३,९,२, २,११,६,  
१, तैआ ३, १२,१, ५,६,३; तां  
३,४,३,१३,३, ४,१,५, जै ६३,  
गो १,२,१५,२,१,२६  
एता वती- ती ऐआ २, ३, ४,  
वा १,६,३,२३; १०,५,३,३-७,  
९,११,६,२,११ १२, ४, २,५,  
जै १४३, -ती तै ३,२,९,१५,  
-तीनाम् वा ९, १, २, १६,  
-त्य वा ९, १,१,४३,३,३,१८  
एता वच्छ(-वत्+श)() जै १४३  
एता वदा(तडा)वास- सा  
जैठ २, ४,३,६  
एता वदा(तडा)शु वा १३, ३,  
६,६, तै ३,९,१८,१  
एता वन्मा(-तडा)प्र- प्राणि  
वा ३, ६,१,६,७,१,३, का १,६,  
१,११

एप वत्- व् वा २२,१  
ए तथ्य(√१६)- थ्यम् ता ४,४,५,  
८,११  
एतर्ध ऐ ५ १५  
एतम् ऐ २,६,३,२९  
एत- तारम् ऐ ४,२०, शांआ ५,८  
एतोस्() ता २१,४,११  
एतुरेत- ताय जैठ ४,११,५,१५  
एतानम् का १,३,४,४,२,२,०,८  
√एथ, एथते का १, ६,४,८, एथन्ते  
जै २८, एथाञ्जित वा १,६,१,३,  
एथताम् वा १३,२, ९,४, एथ  
न्ताम् म १,२,२, एथन्ता का १,  
६,४,५, एथ्नासम् वा तैआ ६,  
७, २, एथिपीमुदि वा १२, ९,

२,१०, तै. १,६, ५,६, २, ६,६,  
४, जै. १२७  
एथपु- एथम् वा. १,६,१,३.  
एथमान- न वा १४,९,४,२३  
एथ(√इन्धु)- ध वा १२, ९, २,  
१०, तै १,६,५,६, २, ६, ६,४,  
जै १२७.  
एन- एतद् द  
एनस्(√१६)- न् ऐ ५, २०, ७,  
१८, वा १,२,३,३,२,५,२,२५,  
३,६,३,११, ४,१,२,४,३,४,१३,  
५,१,२,१८, १२,९,२, २,३,४,  
१४,८,३, १, का १, ५,१, १७,  
२३,३,८, २,२,१,१७, तै १, ५,  
९,५,६, २,४,४,९,६, ६,२,३,३,  
७,१२,२,४, ५, तैआ १, ८, ८,  
२,३,१,७,१,८,१, ३, ६,१,३,  
तां १, ६, १०, -नस ऐ ५,  
२१,७,१८, वा ४,४,५,५, १२,  
९, २, २, ३,४,७, तै २, ४,४,  
९,५, ६, ३, ६,६, १, २,४, ३,  
७,१२,१,३,४,५, तैआ २,३,  
१,६,२, ता १,६,१०, सा १,  
२,९, -नसा ऐ ५,३०, -नसे तैआ  
१०,५,१, -नासि तै २,६,६,१  
एनस्य- स्य तै २,४,४,९, -स्यम्  
वा १४,१,१,२६  
एनस्यव(सम्+तप्)- स्वत ऐ  
५,३०  
एनसिन्- स्वी वा ३,२,१,४०  
एन्धु(आ√इन्धु), आ इन्धते तै  
२,४,५, ७, आ इधीमहि तां  
१३,६,१  
एनम्(√१६)- म वा ७,५,२, ४६,  
-मन् वा ७,५,२, ४६, -न्ना तै  
२,५,७,१  
एम्प- प वा १४,१,२,११  
एर्(आ√ईर्), एरयति तै ३, २, ९  
१४, एरयस्व तै २,४,७,३, तैआ  
३,४,१, एरय वा ८,२,३,६, तै

१ एतादृ? इति मुपा । २ मुपा स्वरधिन्य । ३ एतन्महस्तलेखपाठ । ४ एतन्निदानम् इति हस्तलेखद्वयपाठ । ५ प टि द





एष्टी- -घा ऐ १,२६, गो २,२, ४,  
 -घा ऐ १,२६, श ३,४,३,२,१,  
 गो २,२,४  
 एष्टि- -घ्य श २,४,१,१,२, नै १,  
 ५,९,२४,३,१२,२,१,५,१  
 एष्टि(√२इय) - प, पम् वा १,  
 ३,३,४  
 एष्टणा- -णे श १४ ६,४,१,१४,७,  
 २,२६  
 एष्टिपमान- -णस्य ऐ ३,४८<sup>३</sup>  
 एष्टि श ४,५, २,१, १२,५, १,४,  
 २,३  
 एष्टिव्य- -व्य ऐ ३, ३५, -व्यम्  
 वा १,९,३,१६  
 एष्टय- -व्य ङइव तै १, ३, १,  
 ५, प्यम् ता १३, ९, ११<sup>३</sup>,  
 ११,२०<sup>३</sup>  
 एष्ट-एतद् द  
 एष्ट्यव(√१इ)- प्यन् शं ४,४-११,  
 श २, १,४, ६, १४, ६, ११,१,  
 का १,१,४,५, तै १,१, १०,६,  
 २,३,३,९, -व्यन्त ए ४,३०,  
 -व्यन्तम् श ६,८,१,५<sup>३</sup>, ९,२,  
 ३,१<sup>३</sup>  
 एष्टिया, एष्ट्या ता ८,५,११, जै  
 ५४<sup>३</sup>  
 एष्टि च(त्-→)वी- तीपु जै ६३,  
 -व्य ता ११ ११,१



ऐ

ऐकादशाक्षि ॥ - -क्षिम् ॥ ऐ ५,३०,  
 -क्षे ऐ ५,३०.  
 ऐकादशिन(←एकादश)- -ना श  
 १३,६,१,५,६, तै ३, ९, २, ३,  
 -नान् श १३, २, ५, २, -नेम्  
 श १३, २, ५, २, -नेपु श १३,  
 ५,१,३, -नै श १३, ६, २, १५  
 ऐकादिक,का(←एकाद)- -क ऐ ८,  
 १, -कम् ऐ ८,१<sup>३</sup>, ऐआ १,१,३,  
 २,२,५ ३, शां १२,५, २४, २<sup>३</sup>,  
 २५,३,२७,२<sup>३</sup>, शांआ १,२, २,  
 १६,१८, श १३,५,१,८, -कयो  
 शा २४,५, -का ऐ ६,८<sup>३</sup>,८,४<sup>३</sup>,  
 शा २८,१०, २२, ८, ३०,१०,  
 -कानि शां २२,५,८<sup>३</sup>, श १३  
 ५,१, १२, -कानि ऐ ६,८,  
 २३, -कै ऐ ८,१, शाआ २,१८,  
 श १३,५,१, ९,१०, ११<sup>३</sup>, १२<sup>३</sup>,  
 -दिकी ऐआ १, २, १, ५,३,२  
 ऐकादिकी- -की शा २५, ११,  
 शाआ २, १७, -कीमि शा  
 २३,५<sup>३</sup>, गो २,५,१४<sup>३</sup>, ६,५,१,  
 -क्य गो २,५,१४/८  
 ऐकाद- -म् शा २२,३  
 ऐक्य- -क्या ८७ ऐआ ३,२,३  
 ऐक्यव(←ऐक्य)- -वी श ३ ४, १,  
 १८,९,३,१०

ऐक्या(←इक्याकु)- -क ऐ ७,  
 १३,१६, श १३, ५, ४, ५, तां  
 १३,३,१२, जैउ १,१,५,४,४,६,  
 १,१,२, -कम् ऐ ७,१५, -कस्य  
 ऐ ७,१६, ता १३, ३,१२, जै  
 १५९,१७१,१८०  
 ऐत(←इत)- -तम् तां १४, ९,  
 १५, -ते जैआ आ १,६८,११७,  
 आ १,४३४,४८३  
 ऐत,छ(←इत)- -त तैआ ४,८,३,  
 ५,७,२, -तम् शां २२, ३, श  
 ८,१,२,५<sup>३</sup>, ११,५, १,१, ता ७,  
 ३,५,६,१७,८,५,१०<sup>३</sup>, १०,११,१,  
 १२,१०,२५, आ १,८७, -तव  
 श ८,१,२,५<sup>३</sup>, -तानि ऐ १,१८,  
 -तेन तां ७,३,१४, १०,१२,४  
 ऐत(←इत)- -क श १२,४,१,४  
 ऐणैय(←एणी)- या जै २०७  
 ऐणय लोम- -मानि जै २०५  
 ऐतरेय(←इतरा)- -य ऐआ २,१,८,  
 ३,७, जैउ ४,२,१,११  
 ऐतवाध(←एतवाध)- -म् ॥ आ  
 जैआ १,५९  
 ऐतवा(←एतवा)- -वा ऐ ६, ३३,  
 श ३०,५, गो २,६, १३  
 ऐतश प्रलाप- -प ऐ ६, ३३<sup>३</sup>,  
 ३६, गो २, ६, १३<sup>३</sup>, १६,  
 -पम् ऐ ६, ३३<sup>३</sup>, शा ३०, ५४,  
 गो २, ६, १३, -या३ ऐ ६, ३३<sup>३</sup>

१-व्य ५,७, मेष १२,७, कास २,८, तत्र आ । इष्टा । वामानि' आ । इष्टा । राय' इति मेष  
 पया । आ/वजतेर्निष्ठाया उ म । आ/इ-छतेरिति म द । सा तु 'एष्ट' इति आ/इ-छत लृज त प्राति  
 प्रकल्पोभयन 'एष्टा' इति प्रथमा-न्त पदम्, 'एष्ट' इति सम्बुद्धयैक्यचनान्त वाह तदुभय पूर्वन स्वरशोषादपरन  
 पाठैकल्याण चिरम् । PWKT प्रथमयस्तु 'था' इत्यत्र आ/वजेर-यन आ/इपेरित्याहु । १ गत्यर्थेच्छाार्थक्यो  
 विभेद्यणमतीव दुर्घटम् । यद्यपि गतेस्तत्र पर्यवसान प्रातिरूपेच्छायामेव प्रतीयते । PW लृजयतो निष्पन्नमिति  
 निर्दिशति । § आ । इष्टि' पक्षान्तेर आ/वजतेरिति भा सा 'एष्ट' गद । § 'स्व एष' इति मुपा । एकस्मिन्  
 हस्तलक्षे 'स्वैय' इत्यपि पाठ स च श पाठानुसारी वद । १ 'एष्टि' इत्यस्य गान प्रयोग । ॥ शाक्षि ? शाक्षि'  
 इ युभयविध प्राति आह सा तत्र रुचिरम् । PW प्रथतयस्त्वकारा तमेवबहुस्त्वदपि चि-त्यम् । अपत्यार्थोयन्त-तमेव प्राति  
 लक्षणातुरूपम् । KT इत्यस्योपपत्तिद्युत टि च तत्र द । ॥ 'भम्' इति मुपा । ॥ 'एकादिकीमि' इति मुपा ।  
 ॥ 'एकादिनी' वा प्राति स्यात् ततश्च 'न्य' इति रूपम् । 'ऐकादिनस्य' इति G उपहास एव । < 7 KT टिद्र ।  
 ॥ 'ऐतद्वदम्' जैआ पाठ । ॥ 'एतद्य' इति मुपा० । ॥ एकत्र 'ऐतश प्रलाप' इति कालि मुपा चिन्व्य ।  
 ॥ 'एतश प्रलापम्, इति मुपा, समान एव प्रकरण एतादृश पाठभेद शास्त्राभेदेन समाधेय ? ।

ऐतशासन- न ऐ ६,३३, गो २,  
६, १३, -ना ऐ ६, ३३, शा  
३०,५, गो २,६,१३

ऐतिहा(←इतिह)- हम् तैआ २,१

ऐतोसु( )आ/१६ ऐ, ८,७

ऐधवाह (←इधवाह)- हम् ता १६,  
६,२, -हानि जैआ आ १,१३३

ऐधमहार(←इधमहार)- राणि वा  
१,१३३

ऐन्द्र(←इन्द्र)- न्द्रइति ता ८,१,७,  
-न्द्र ऐ ४,९, १०, ५, ३४,

६,९,१०,११, ३०, ३६, ७,२३,  
शां ५, ५, १२, ८, १६,९, १०,

२८,३, शाआ १,१, सा ३,८,३,  
३७, ४,५,५, ७, ५,४, ३,१८,

५,१,१,९,४,१७, ३३, ९, ४,३,  
७,११,७,३,५, १२,७,१, १३,२,

६,१६,१८,८,३,२,४,२,५, ३,२,५,  
१,१,३,४,३,१६, तै १,६, १,८,

१,७,५, ६,७,२,३, ६,१,८,६,२,  
३,७,१,७,८,२,३,२, ता १५, ४,

८,२,१,१०,२३,२,५,१,४, ५, ५, ५,  
८,६८, जैउ १,१२,३,३, जैआ

२,२,५,१, गो २,१,१६, २३,२,  
२०,३,२३,५,७,६,९,१६, -न्द्रम्

ऐ २,२,६,३,१,२,३,४,१६,१८,  
४,८,१०,५,२६, ६,४,१०,१,३०,

७,४,८,८,२३, ऐआ १,२, १,२,  
२,३,५, शा ४,५, ५,४,८,५,५,

१४,५, १५,१,३,४, २,५, २,२६,  
८,११,१५, २९, २, शाआ १,

१,३,५, सा ३,६,१,१,२,२,९,१,  
१५,१८,२,२,३,१४, १,७,५,१४,

४,१,१८,५,४, १३,९, ४,६,३,३,  
७,३,९,१,३,१,२,४,१,१,३,१,३,

४,३,१८, १,१०,५,४,२९,६,२,१,  
५,४,३,१८, ७,५,१,४,२,८,७,३,

७,१०,१,३,९, ११,२,६, ६,४,३,  
५,७,२,५, १२,७,२,३,८,२,२,४,

२८,९,१,१२, १३, ७, १,४, का  
१,३,४,५, ७, तै १,१, ४,३,५,

३,४,६,१,८,५,३,३, ७,४,८,५,

६,६,३,२,१,२,७,७,३, ६,१,५,  
३,७,१,८, ता १, ६,१, ७,८,५,

८,१,७, ११,६,३,८,५, १२,२,६,  
१३,३,१,८, ४, १४, ३,५, ८,५,

१५,३, ७,८,३, २,५, १,४, ५, ५,  
३४, ३,७,४६, ९६, जैउ १,१२,

३,३, आ ८,२३,९-१८, सा १,  
४,१०, गो १,१,२३,३,१२, २,

१,२,२,२३,२,२०, ३,२,३,४,४,  
१४,६,९, -न्द्रा ऐ २, ०,३, ६,

१४, २,५, सा १२, ६, शाआ  
१,५, सा ४,२,५, १७, १२,८,२,

१६,१,७, २०, १३, ७,१,४, तै १,  
३,३,३, २,७,११,१, जै १८२,

आ २,२,४,१०,२,५,१, जैआ २,  
१,४, १०, -न्द्राणि ऐ ६, १,५,

शा ३०, २, जैआ २, १,४, ३,  
दै १,३,२०, गो २,३,१,४, ४,

४,६,७, -न्द्राव ऐ ६,२०, ऐआ  
१,२,२,२,३,६, -न्द्रान् चां १८,

३, जै १८२, -न्द्राम्याम् सा  
१२, ८,२, ३,४,९, १,९, -न्द्राय

ता २१, १०, १७, -न्द्र ऐ ६,  
२,५,२६,३,८,११, ऐआ १, ५,

२, सा १२,८,२,२,५, ९,१, १,४,  
१,५, गो २, ३, २३, ५, १०,

-न्द्रेण ऐ ८, १,५, १९, २०,  
२,१,२२,२,३, शां १४,४, सा ५,

५, १, ४, १०,१, ३,९, १२, ८,  
३,१०, ३२, ३३, ३, १८, ९,१,

७८, तै १,३,४,१,३, ता ५,  
१०,९, ५ १५ -न्द्रै सा १३,

५,४,२८, -न्द्री सा १२,९,१,५,  
एन्द्री- न्द्री ऐ २, २६, शां

१५,१,३, सा २,३,४, ३८,५,२,  
२७,३,१८, ५,७,४, १३, का १,

५,३,१७, तै १,७, १,४, ता १५,  
४,८, जैउ १,१२,३,१,३, ५ २,

१, गो १,२, १९, -न्द्री ऐ ३,  
३८,६,९,११ ८.१०. ११. सा ४.

२,३,१३,१२,७,२,७, -न्द्रीणाम्

ऐआ १,५,२,५, ३,१, -न्द्रीभि

ऐ ६,११, शा २९, २, गो २,  
२,२,१, -न्द्रीभ्याम् ऐ ६, १०,

सा २,६,१,२८, का १,६,१,२,५,  
गो २,२,२०, -न्द्रीम् सा २७,

६, साता ४, ८, सा २, ४, ३,  
२६,२,७,४,६,४,६, वा १, ५, १,

२,४,२,५, जै १२३, -न्द्रीषु सा  
१६,११, २३,७, २,७,२, सा ४,

२,३, १३, ता १९, १६, ५, ५,  
६३, गो २,६,७, -न्द्र्य ऐ ६,

१०, २६, सा २८, २, २९, २,  
सा ९, ३,३,६, १२, ८,२, १८,

१९, १३, ७, १,४, तां ८, १,७,  
गो २,२,२०, -न्द्र्या सां १६,

८,२८,३, सा ४,२,३,१३, ८,७,  
३,७,८, गो २, ३, १२, -न्द्र्याम्

सा १२,८,३,२,५, गो २, ५, ७,  
-न्द्र्यो सां ८,४,१५,१

ऐन्द्र सुीय- य सा ४,१,३,१,४

ऐन्द्र-याम्य-वारण-धानादा(दड  
आ)म्रेय-वायव्य-सौम्य-वैष्ण

(व→)वी- वय १ ५ ५,१

ऐन्द्रवायव(←इन्द्र वायु)- य ऐ  
२,२,५, २६, ३,१, सां १३,५,

सा ४,१,३,१,१२,१,५, -वम् ऐ  
२,२,७, ३,१,२,३,४, सा १३,

५,२,५,२, २६,८,१,१,१,५, सांआ  
१,२, सा ४,५,६,३, तै १,५,४,

१, -वस्य ऐ २,२६, सां १३,६,  
-वै सां २४,१, -वेग सां १४,४

ऐन्द्रवायवी- वी ऐ २, २९,  
स ४, १, ३, १,५, -धीम् सां

०८,१

ऐन्द्रवायव पाप्र- प्रम सा ४,१,  
५,१९

ऐन्द्रवायव(वडअ)प्र- प्राम् सा  
४,४,१,१,७,१,१, तां ९,८,११

ऐन्द्रवैष्ण(←इन्द्र विष्णु)- वम्  
सा ७, ५, ५, १.

ऐन्द्रान् (←इन्द्र-अभि)- प्रः शां. ४, १४; ५, ४; १२, ६; १६, ९; वा. १, ६, ४, ३; २, ५, २, ८; ४, ८; ३, ६, २, १३; ४, ३, १, २; ३; ५, २, ३, ८; ६, १, २, २८; ३, ३, २१; ५, ४, ६; ६, २, ७; ७, ४, १, ४२; ९, ५, २, १०; ११, ८, ३, ३; का. १, ३, २, ५; १, ६, ३, ८; तै. १, ६, १, १०; ४, ३, ४; ७, ५; ३, ९, १, ६, ३; ता. १७, १३, १३; जै. १, ५, १७; य. ३, ७; गो. २, १, १७; २२; -प्रम् ऐ. २, ३६; ३७; ६, ४; शां. ४, ४; २८, ७; शांआ. २, १३; वा. १, ६, ४, ३; ८, ३, ४; ३, ९, १, १०; ४, २, ५, १४; ३, १, २, १; २३; ६, ३, २, ३; ५, १, ३, १; २, ३, ८; ८, ६, २, ३; ११, ५, २, ३; ५, ३, ५; का. १, ३, २, ५; तै. १, १, ६, ५; २, ५, १; ६, १, ७; १०; २, १, ४, ७; १, ८; ३, ९, १, ६, ३; ता. १२, ७, ८; ८, ५; १३, २, ७, ८; जै. ४, ६; गो. २, १, १६; २, १; ३, २, ३; -अस्य वा. १३, ५, ३, ३; -माः आ. २, ४, १०-१३; -मानि शां. १६, ११; ३०, २; वा. ४, ६, ३, ३; ५, १, ३, १; गो. २, ३, १, ५; -जे जैआ. १, १२७; दै. १, १, ५; -ग्नेन वा. २, ४, ४, ९; १३; ५, २, २, ५; का. १, ३, ४, ६; ८; १०; ५, १, ३, १; तै. १, ३, ४, १; ३; जै. १, ५; गो. २, २, १, -श्री ऐआ. १, ५, १.

ऐन्द्रान्नी- मी ऐ. २, ३७; वा. २, ३, ४, १, १०; का. १, ४, १, १०; तां. ७, २, १; -श्रीः शा. ४, २, ३, १; -स्त्रीनिः वा. ९, ५, २, १०; -श्रीपु शा. ४, २, ३, ४; -स्यां शां. २८, ५; का. १, १, १, १.

ऐन्द्रागान्त- न्तानि शां. ५, ५; गो. २, १, २३.

ऐन्द्राजागत (←इन्द्र-जगती)- म् गो. २, ४, १, ६; ६, १, ६.

ऐन्द्रापीण्ण (←इन्द्र-पूषन्)- ष्याः वा. ५, २, ५, ७; -ष्णम् वा. ५, २, ५, ५; तै. १, ७, २, ४; ३, ८, २, ३, २.

ऐन्द्रावाहैस्वरय, स्या (←इन्द्र-बृह-स्पति)- रयः गो. २, ४, १, ६; -रयम् ऐ. ३, ५, ०; ६, १, ४; ३, ६; शां. १६, ११; ३०, २; तां. ८, ८, ७; जै. ६, ३; ६, ४; गो. २, ४, १, ४; १, ६; ६, ६; ७; १, ६; -स्या ऐ. ६, ३, ६; गो. २, ४, १, ६; १, ६; -त्याः शां. १६, १, १; -र्ये गो. २, ४, १, ६; -र्यैः वा. १३, ५, ४, २, ८.

ऐन्द्रामास्र (←इन्द्र-मस्र)- ताः तां. २१, १, ४, १, २९.

ऐन्द्रामेव (←इन्द्र-ऋमु)- वम् ऐ. ६, १, २; गो. २, २, २, २.

ऐन्द्रामेवी- वः ऐ. ६, १, २; शां. १६, १; ३०, १; गो. २, २, २, २; -वा शां. १६, १; गो. २, २, २, २.

ऐन्द्रावरुण (←इन्द्र-वरुण)- णम् ऐ. ३, ५, ०; ६, १, ४; शां. १६, १, १; ३०, २; ता. ८, ८, ६; जै. ६, ३; ६, ४; गो. २, ४, १, ४; १, ५; -णा ऐ. ६, २, ५; -णा३इ(=णे) ऐ. ६, २, ५; -णे ऐ. ६, २, ५.

ऐन्द्रावरुणी- णी ऐ. ६, २, ६; शां. १६, १, १; -ष्या ऐ. ६, २, ६.

ऐन्द्रावारुण- णम् गो. २, ४, १, ४; १, ५; ६, ६; ७; -णे गो. २, ४, १, ५.

ऐन्द्रावैष्णवु (←इन्द्र-विष्णु)- वः वा. ५, २, ५, ३; -वम् ऐ. ३, ५, ०; ६, १; शां. १६, १, १; ३०, २; वा.

५, २, ५, १; ५, ५, १, ७; तै. १, ७, २, १; तां. ८, ८, ७; ९, ७, ४, ८; जै. ६, ३; ६, ४; गो. २, ४, १, ४; १, ७; ५, १, ०; ६, ६; ७; -वे गो. २, ५, १, ७; -वैः वा. १३, ५, ४, २, ८.

ऐन्द्रावैष्णवी- वी शां. १६, १, १; -ष्या गो. २, ४, १, ७.

ऐन्द्रासौम्य (←इन्द्र-सोम)- स्यः वा. ५, २, ५, १, १; -स्यम् वा. ५, २, ५, १.

ऐन्द्रोति (←इन्द्रोत)- तये जैउ. ३, ७, ३, २; -तिः जैउ. ३, ७, ३, २; -०ते तां. १४, १, १, २१.

ऐन्द्र- न्यौ आ. २, ८, २, ४.

ऐन्द्रक- के आ. १, ७, २.

ऐन्द्रावतु (←इन्द्रावतु)- तम् वा. १२, ८, २, ३.

ऐन्द्रादौहोवा, ऐन्द्राहै ॥ तां. ११, १, २, २.

ऐन्द्र (←इन्द्र)- म् तां. ७, ६, १, ७, ८; ६, १, ०.

ऐन्द्रावत (←इन्द्रावत)- तः तां. २, ५, १, ५, ३.

ऐन्द्रावती ॥ -तीम् गो. २, ६, ३.

ऐन्द्रैरिण- रिणे जैआ. २, १, २, ३; आ. २, २, २, ४.

ऐन्द्र (←इन्द्रा=डा)- म् जै. ४, ६, ५, ५.

ऐन्द्र- वेत्त जैउ. १, १, ६, २, १.

ऐन्द्र- पम् ऐ. २, १, ९.

ऐन्द्रा (←इन्द्रा)- म् जैआ. १, १, २, ५.

ऐन्द्रान (←इन्द्रान)- म् गो. १, २, ५, १, २, ५.

ऐन्द्राय (←इन्द्राय)- यम् ऐ. ७, २, ०; ८, ६, १; १०; वा. १, ३, २, ७, १, ३; १, ४; १, ५; ४, ३, १, ०; -यं शांआ. ४, १, ५.

ऐन्द्र (←इन्द्र)- पम् आ. १, १, २, ५, ७.

† 'ऐन्द्रापी' इति मुपा. स्वरविश्रम्भः । का.पाठे स्वरितप्रदर्शनायै चिह्नं चेत् सायुः स्वरः । अन्यथा चिन्त्य एव । † ऐन्द्र जागतमिति कालि. मुपा. । ‡ ऐन्द्रमास्रत इति MW.पाठः । § ऐन्द्रावरुणे इति G.मुपा. । ¶ ऐन्द्रोतः इति सन्तुष्टो मन्वमानस्य वा. ह्यस्य-त- इति प्राति. प्रकल्पन न सन्तुष्टियदम् । वं.२ ह्यस्यि प.द. । ॥ सासोभिर्देवा इति । ॥ ऐन्द्रा- इति पा० ? 'इन्द्रा' इति मुकल्पः शोधः । \* 'ऐन्द्राम्' इति सामगतपदानुतोपादिति B. ।

४५, ४६६, ५०५, ५३१, जंभा  
१, १३, २१०, २१५, ४६१, ५०५,  
५३१, -गौ जै २३६

ऐपुमस्( ) (←दम्) श३,३,४,१०, म  
१,८,७.

ऐषा वीरु(←एषा←एरु)- रा श  
११,२,७,३२

ऐषावीरु तर- र इडव ग ९,५,१,  
१६, -रा इडव श ९,५,१,१६

ऐषिर(←इषिर)- नम् तां १४, ११,  
२०†; -रागि ता १४, ११, २०†;

आ जंभा १, ४०६, ५६७, ५७६,  
-रे आ जंभा १, २३८; -रेण

ता १४, ११, २०†

ऐषीरु- क तै ३,८,५,३

ऐषीरु- की जै १६५

ऐपुमन(←इपु मन्)- त व १,  
-नाम् व १

एण्ड(←इण्डा)- म् श १०, ४, १, ७

ऐण्डक(←इण्डि)- म् शभा ४, ६

ऐण्डेपि† ता ८, ५, ११

ऐण्डे ज ५४, ११†



ओ

ओइ ऐ ७, १२, जै २०, २९, ३३,†  
६२, १४३, १७६, जैउ १, ७, २, ३,

ओइ का १, ६, १, १६

ओकस्(वउच्)- क ए. ८, २६, तै  
२, ४, ३, १२, तैभा ६, ४, २, ता

५, ८, ९, ९, १, ११, २, १, १०, ५,  
१५, प १, ४, जै उ८†, भा १,

-कस तै ३, ३, ११, ३, ता ९,  
०, १, -कस ड कस जै उ८,

-कसि ऐ ८, २६, तै २, ४, ६, ४,  
जै उ८†, १७८†, -कसि शा १५,  
२, ४ १, ४

ओह पार्थी- व ऐ ५, २०.

ओक सारिन्- री ऐ ६, १७, २०,  
गो २, ५, १५, ६, ४

ओको(गुडनि) निधन- नम् तां ५,  
८, ७, ८, ९, १, १०, २, १, जै उ८†

आ १, १, ५, ३८३, -नेन जै उ८

ओ वार- रे जैउ ४, ८, ३, १, -रेण  
जैउ ४, ८, ४, २†.

ओक्ष(आ/वउक्ष), आ...उक्षन्ति तै  
२, ५, २, ४, आ...उक्षतम् तै २,  
७, १, ६, ८, ६, ७†

ओष(वउह्)- ष इडव शभा १२,  
३, ६

ओषम्(वउष्म्)- म ऐ १, ५, २८,  
३, ८†, ५, १८, ८, २†, ३†, ४†, ६,

शा ३, ५†, २०, ३, २, १, २, २६, ११,  
शाभा १, २, १०, ४, श ३, ४, २,

१४†, ४, ३, ३, ८†, ५, ४, ४, ५, ४, १,  
१४; ७, ४, १, ३, ९, ४, २, ८, ४, १, २०†,

२, ९†, ५, १, १०, १२, ७, १, ८, ७,  
२, ८, १३, १, २, ६, १४, १, २, १२†,

३, २, ३†, तै १, १, २, ६, ३, ४, ३, ६,  
४, ४†, ७, ५, २, २, ४, ५, ३, ६, ४, १२,

५, ७, १, ६, १, ५†, ७, ३, ११, ७, १४,  
५, ७, ७, ३, ३, ७, ६, ६, १२, ९, ३, ८,

७, १, ९, २, १, ३†, १०, ३, १, ५, १,  
११, १, २, १, १, २, ९, ५, ता १, ९, १२,

२४, ३, २, ५, १, ८, २, ३, ९, २, ११,  
९, ४, ३, १, १, १, १, ६†, १४, १, २६,

१, १, १, ६, ११, ११, १३, १४, १४,  
१, ६, ५, १, १, १, ९, ७, १०, १२, १०,

१५, ६, ५, १९, ४, ११, १६, ४, ७,  
२०, १०, १, २, २, ३, ३, १०, २, २५,

६, ३†, ता २५, १८, ४, जै १४५  
जैउ ३, ५, ०, ५, ८, गो १, ३, २, १,  
२, २, ३†, १३, ३, ५, ६†, -जसा

ऐ १, २, ८, ३, ३८, ४, ६, ७, ५८

२, ३, ४, ऐभा ५, २, ३, २, ३, शा  
२६, १३, शाभा २, ८, श ४, ३,

३, ९†, ५, ४, १०, ७, ७, ५, ४, ७, २,  
१२, ६, ३, १, १८†, ७, ४, १, ४, २,

१४, १, २, १२†, तै १, ५, ५, २, ४,  
२, ४, ७, ४, ७, ७, ४, ८, ५, ३, ५,

७, ४, तैभा १, २, ४, ३, ता ६, १०,  
११†, १०, १६†, १८†, १, २,

१७, १३, २, ५, ६†, १, ५, २, ७, १९,  
४, ११, १६, ४, जै ८, ४, १३, ०, ५

१, ५, सा १, ४, १४, गो २, ५, ३,  
-जसाम् तै ३, ११, ४, २,

-जसि ता ११, ११, १४, १४, १,  
६, ७, १८, ७, १०, १२, १०, १, ५, ६,

५, २०, १०, १, -जस श ४, ३, ३,  
९, १४, ५, ४, १०, १, ३, ५, ४, ३,

१७, तै १, २, १, २, १, २, ७, ७, ७,  
तैभा ४, ५, १, ६, १, ३, सा १, ४, ३

ओजस्वत्- स्वर ऐ ८, २, तै २, ७,  
७, ४†, -स्वते तै २, ७, ७, २,

-स्वन्तम् तै २, ७, ७, २, -स्वान्  
तै २, ७, ७, ४, ३, १०, १, ३

ओजस्वती- ती श ५, ३, ४, ८†  
ओजस्विन्- स्त्री ऐ १, ५, श १४,  
१, ३, २, ३

ओजस्वि तम्- म श ८, ४, १,  
२०, १३, १, २, ६, -तमौ श १३,  
१, ३, ६

ओजस्वि तर- र तैभा १, २, ४, ३

ओजिष्ठ, छा( जस्+इष्ठ्व)- उष्ठ श  
४, ५, ४, १२ -ष्ठ ऐ ७, १६, ८,

२ १२, श ३, ४, २, १२, ४, ५, ४,  
१२†, तै १, ५, ८, ३, २, ६, ७, १, ८,

३, ५, जै १४५, ५ ३, ८, गो  
२ १, ३, -ष्ठम् ए २, १२, गा

२१, ३, २४, ५, श ३, ३, ४, १५,  
तै ३ ६, ७, २, गो २, २, ३, -छा

† 'शि' इति मुपा चिन्त्य । ‡ 'एहि' इत्यस्य गानप्रयोग । § 'आडठ' इति निपातद्वय सा । 'ओ' इति पषा । तु ७-१, १३७, ७ । ङिण्कन 'ओज' इति मुपा निवतद्वया ज्ञेय । ¶ 'कम्पुवत्' इति सकारत्रापश्यात् 'क' इत्यकारान्तप्राप्ति कल्पनया रूपसिद्धि । ॥ ङण्कन 'ओजस' इति मुपा चिन्त्य । 'ओजसा' इति पाठ साधु स्यात् । 'ग' पञ्च तस्य '०पते' इत्यामन्नितामुपवेत्तात्वात् । तु पा २, १, २, पदपाठकारास्तु पदद्वयमेव निर्दिशन्ति ।

जै १०२, १५१, -छा ता २०, ९,  
 ४, २४, १०, ३, २५, ११, ३, -छाय  
 श ३, ४, २, १२, गो २, ३, ३, १,  
 -छा तै २, ८, ३, ४, -छौ ऐ २,  
 ३६, तै ३, ८, ७, १, ता २४, १७,  
 ३, २५, ११, ३, प ३, ७  
 ओ गीयस् (जन्+ईयस्) - य दा  
 १४, ८, १५, ६, तैआ ४, ५, ७,  
 -यास ऐ १, २, ३, २, १६  
 ओ नीयीय- न् तां ३, ९, २, १४,  
 ५, १३, १९, ७, १०, १२, १०,  
 १५, ६, ५  
 ओड, डा, ङडा (आ/वह) - ड जै ८७,  
 -डवा, ङडवा श २, ५, २, २९, १  
 १, ५, १, २६  
 ओणी- णो ऐ १, १९, ५ १३, वा  
 ८, २७, २, श ३, २, १२, प  
 ५, १  
 ओत (आ/वि) - त दा १४, ६, ६,  
 १, ८, ७, ११, तैआ १०, १, ३,  
 ता २०, १६, ६, -तम् दा १४, ६,  
 ६, १, ८, ३, ४, ६, ७, ता २०, १६,  
 ६, -ता श १४, ६, ६, १, तानि  
 ऐ २, १०, वा १०, ६, श ३,  
 ८, ३, १४, १२, ३, ४, २  
 ओरथा (आडउड/स्वा) आ उति  
 छन्तु तैआ ४, ४२, ५  
 ओयामोदैवः श ४, ३, २, १३  
 ओदकः (←उदक) - दानि तैआ १,  
 २६, ७  
 ओदती (←ओदत् [आ/उद]) -  
 तीनाम् ऐआ १, ३, ५ ८, ५ १  
 ६, वाआ २ १, -व एआ १,  
 ३, ५  
 ओदन- न दा ४, ४, २, १, १३, १३,  
 १, १, ४, ३, ६, ७, तै १, ७, १०, ६,  
 ३ ८, २ ३, ४, ९, १० २, गो १,

२, १५, २, १, ५, -नम् दा १,  
 ६, ४, ३, २, ४, ३, १३, ११, ५, १,  
 १४, का १, १, ४, ३, ५, २, २, ८, ३,  
 २, ११, ५, २, ५, तै १, १, ९, ३, ७,  
 १०, ६, २, ७, ९, १, ३, ३, ७, १, ८,  
 तैआ २, ८, १, ३, १०, ३, जै १००,  
 १९०, गो १, २, १५, २, १, ७,  
 -नस्प दा २, ५, ३, ८, १०, का  
 १, ५, २, ६-९, १५, -नाम् तै ३,  
 १२, ५, ९, -मे तै ३, ८, २, ४,  
 -नी दा २, ५, ३, ६, का १, ५,  
 ३, ५  
 ओदन कृसर यवाग् रक्त-पायम  
 दधि क्षीरघृत पायसघृत- न् म् प  
 ५, २  
 ओदनु-नव (मनुप) - चनाम् तै  
 २, ७, १६, ४.  
 ओदन-सव- -घनाम् गो १,  
 ३, १९  
 ओघ्न- -घ दा ७, ५, २, ४७,  
 -घ्न श ७, ५, २, ४७, -घनाऽ  
 जा ४, १४  
 ?ओपाकारि- न् गो १, १, ३३  
 ओप्त (आ/वप्) - सा जै ८८.  
 ओप्य दा ६, ७, ४, १४, ८, २, ८, ७,  
 ३, ४, ११, ५, १, १३  
 ओम् (व/व्) ऐ १, १६, २, ३, २०,  
 ३, १२, ५, २५, ३१, ३२, ७,  
 १८, २०, ८, २७, ऐआ २, ३, ६,  
 ८, ४, १, १, ५, १, ६, ३, ३, शा ६,  
 १२, श ४, ३, २, १२ १३, १०,  
 ६, १, ५-९, ११, ६, ३, ४, १, ४,  
 ६, ९, १, २, ८, १, १, २ ३ ४, ३,  
 १, ९, १, १, तै २, ४, ६, ७, तैआ  
 १, १२, ३, १, ४, ४, १५, १, १६, १,  
 १७, २, १८ १, २, ११, १, ४, ४,  
 १, ६ १२, १, ७, ८, १, १०, २,

१; ३, १, ४, १, ६, १, ७, १, १५,  
 १, २२, १, २६, १, २७, १, २८, १,  
 २९, १, ४७, १, ४८, १, ४९, १, ५०,  
 १, ६३, १, जै २०९, जैउ १, १,  
 १, ६, ७, २, १, २, १, ४, १०, ७,  
 २, ३, ३, ३, २, ७, ११, ४, १०, ११,  
 ७, १, ७, २, ३, ९, ३, १, ३, २, १,  
 २, ३, ४, ५, १०, ११, १३, ३, ३, ८,  
 ९, १२, १३, ४, ९, ४, ४, ५, ६, ७,  
 ५, १, ३, ६, ७, ६, १, ६, ७, २, ३,  
 ६, ८, ५, ४, ४, ६, ६, ६, ३, ९,  
 जैआ. १, ८०, ३१३, ३४२, आ १,  
 सा १, ५, १, १, दै ३, २५, प १,  
 १, २, ६, म १, ६, ३०, २, ४, ५,  
 १४, ५, १४, गो १, १, ५, १०, १, १,  
 २०, २, १, २६, २, २४, ३, १, १०,  
 ५, १, २४, २, १, २४, २, १४, ३,  
 १०, १६, ४, ४, १, ओम्डओम्  
 ऐ ५, ३२  
 ओङ्कार- र गो १, १, २३, २५,  
 २६, ३०, -रम् प ४, ५, गो १,  
 १, २२, २३, २४, २५, २८, -र  
 गो १, १, २५, -रण गो १, १,  
 २३, २९  
 ओङ्कारा (ऽअ)न्त - न्त वा १  
 ओम- ऽमास ऐआ १, १, ४, दा  
 २६, १०, दा ४, ३, १, २७  
 ओम (ऽवन्व) - न्वती- ती दा १,  
 ९, १, ४, तै ३, ५, १०, १  
 ओमुकयता ण गो २, ३, १०  
 ओम्पूव- -र्वां गो १, १, ३९  
 ओयि जै १४३  
 ओयिरा जै ६२  
 भावा जैउ १, १, २, ३  
 ओवाधि तैआ ४, ४०, १  
 ओवाश्च जै १, १, २, ३  
 ओव (व/उव) - म ऐ १, २२

† ओजिष्ठम् इति मुपा ? ‡ ओजोह्व शारीरामक बलमित्यभिप्रेत्य सा पदेकमाह । तु मुपा १४, ५, १३,  
 'ओजएव वीथेमाः सन्वते । ऽतु चकारमथाह्वय-वाचक्ष्णौ । तानान्यत्र च घृयनपदव समाहाद्व द्वीयत्वेन पदेकव जेति  
 भाष्यान् निश्चयते । §' ओयामोदैव पाक इति प्रतिगर । 'मद्यामोदैव इति काशौ (१०, ६, ५) §' ओघनासाम् ? 'ओघनासौ'  
 (पाठान्तरे) इत्यत्र (ओघना आय ?) ओघना । अर्धौ पदविभागो ज्ञेयः KT द । ¶ इति प्रतिगर । २ वक्ष्यसत गद



१, गो १,१,३५ ३६, -तिषु ऐ  
 ८,२०, ऐआ २,३,२, गो १,२,  
 २, -तीं श ६,१,१,१३, -तीन्  
 ऐआ २,३,१, श ११, ५, ३,७,  
 गो १,१,१२, १७,३५, ३६,२,२,  
 ३,१२, -तीनाम् श १२, १,४,  
 १, प ४,४, गो १,२,२,५,३  
 श्रीपथि होम्- मान् तै ३, ८,  
 १७,४  
 श्रीपथा (विडा) क्त्- -रमा  
 ऐ २,६  
 श्रीप(प्रा) न्ती- न्थौ श १, ९,  
 ३,३  
 †श्रीपम(√उत्पन्नमुल्) श २,२,  
 ४,५, का. १,२,४,४  
 श्रीपिष्ट(श्रीप+इष्टन्) ङ्- नम्  
 तैआ ३,२,१,१  
 श्रीष्ट- छ ऐ. ७,१, गो १,३,१८  
 -छयो श १,८,१,१४ १६, -छौ  
 शां ३,७, श १०,१,१,८,३,४,५,  
 ११,४,२,१०,११, गो १,१,२७  
 श्रीष्टा(ष्टअ) रि धा(न)ना-  
 ना ऐआ ३,२,५, म १,७,१५  
 श्रीह(आ/उह), आ श्रीहते चाआ  
 ७,१४  
 श्रीह- डै श ९,२ ३,४१  
 श्रीहुपी(←श्रीहिस+आ/वह)-  
 पी शा २७ १  
 श्रीहो जै ११५<sup>२</sup>

**श्री**

श्रीश्रुणु(←श्रुण्व)- ङ्गन श १४  
 ९,४ १७  
 श्रीश्रुण- ङ्गै श १२५, २, का  
 २ १,३,२१  
 श्रीश्रुणोनिधन- नानि जैआ १  
 ३९०,५१७  
 श्रीश्रुणुयान- म् आ १, ५१७,  
 -नानि आ १,३९०,५१७  
 श्रीश्रुणोर ष- न्प्रम् आ १, ५१७

-न्प्राणि आ जैआ १, ३९०,  
 ५१७, -न्ध्रे तां १३, ९, १८,  
 -न्ध्रौ आ १,४६७  
 श्रीमपैन्व(←उप्रसेन)- न्य ऐ ८,  
 २१, -न्प्रम् ऐ ८,२१  
 श्रीघृ(←श्रीघ)- घ श १, ८, १,२,  
 ४,६.  
 श्रीच्यामन्वय(←उच्यामन्वु)- उ  
 तै १०,५,७  
 श्रीत्तरयेदिक(←उत्तरयेदि)- म् श  
 ७,३,२,१७  
 श्रीदन्वु(←उदन्व)- न्य श १३,  
 ३,५,४.  
 श्रीदन्वव(←उदन्वु)- न्यव तै ३,  
 ९,१५,३  
 श्रीदल(←उदल)- लम् तां १४,११,  
 ३२, -लस्य आ जैआ १,२३१,  
 -ले आ जैआ १, १६०, -ले  
 तां १४,११,३३  
 श्रीदवाह्नि(←उदवाह)- हे श १४,  
 ५,५,२०,७,३,२६  
 श्रीदन्वजि(←उदन्वज)- जि जे व १  
 श्रीदुम्बर(←उदुम्बर)- र ऐ ८,५,  
 १७, श ३,२,१,३३, १४,९,३,  
 २१, तै १, १, ३,१०, २,६,५,  
 ता १८,२,११, जै १४३, -रम्  
 एआ ५, १,४, श ५,३, ५,१२,  
 ७,२,२, १२,७,२,१४,९,१,३,  
 प ४,४, -रा श १, २, ६,२०,  
 -राणि ऐ ७, ३०, ३२, ८,१६,  
 ऐआ ५ १, ३, तैआ ५, ९, २,  
 -रे एआ १ २, ३, श ५, २, २,  
 २, ३, ४, २, २७, ७ ५, १, १५,  
 १४ ९, ३, १, सा ३ ५, १, -रेण  
 ऐआ ५ १, १, श ४, ६, १, ३, ५  
 ३, ५ १२, ७, २, ४, २, १४, २, ३, ४,  
 ४, तै १, ३, ८, २, सा २, ५, ३  
 श्रीदुम्बरी- री ऐ ८ ५ ८, श  
 ३, ३, ४, २७ ५ २, १, २३, ६, ७,  
 १, १३ २ ८, २, ५ १४ १, २, ४,

३, ९, तैआ ५, २, ४, तां ५, ५,  
 २, ६, ४, ६, ११, जै ११७ प  
 ४, ३, -री जै १७७, सा ३,  
 २, ३, -रीभि. तैआ १, ३२, १,  
 -रीम् ऐ ५, २४, ८, १७, तैआ  
 १, २, ४, ७, १, ४, शां २७, ६, श  
 ३, ६, १, २, ६, ४, ६, ७, ८, ९, २१,  
 २२, ५, ४, ३, २५, २६, ६, ६, २,  
 २, ७, ४, १, ३८, ४२, ९, २, ३, ४०,  
 ता ४, १, १५, ६, ४, १, ६, ४, ३,  
 सा २, ५, ३, -र्यं श ९, २, २,  
 ३, ७, -र्यां ऐ. ८, १३, १८, ऐआ  
 ७, १, ४, तां १४, ६, ८, १७, १७,  
 ५, -र्याम् ऐ ८, १७, तैआ ५,  
 १०, ५, जै ६१, गो १, ३, ४, ५,  
 २४, -या श १४, ९, ३, २१  
 श्रीद्राय(←उद्राय)- ग्रम् गो १, २,  
 ११, १६, २४, ३, २, ५, १८  
 श्रीद्रमण(←उद्रमण[ह]ण)- णम्  
 श ३, १, ४, २, -णानि शा ७, ४,  
 छ ३, १, ४, १, ६, ४, ३, १२, २२,  
 १३, १, ७, ४, तै ३, ८, १०, २, ४,  
 -णै श ६, ४, ३, १२, -णेषु श  
 ६, ४, ३, २२  
 श्रीद्रमहण- णानि तै ३ ८, ००, ४  
 श्रीहालरि(←उहालरि)- रि ता  
 २२, १५, १०, श ३, ४, ३, १३, ४,  
 २, ५, १५, जै १६४, -रिम् प  
 १, ४, -रिं जै १६९  
 श्रीहारि(←उद्धार)- रि श ११ ८,  
 ४, १ जै १३७, १५३, -रिम्  
 जै १३७  
 श्रीद्विच(←उद्विच)- चम् तै २, ७,  
 १८, २  
 श्रीपयव(←उपयु)- वे आ १, १४५  
 श्रीपयव(←उपयु)- म् शां  
 १२, ५  
 श्रीपञ्चमि(←उपञ्चमि, नी)- नि  
 श १४ ५ ५ २१, ७, ३, २७, -नि  
 श १४, ५ ५, २१ ७ ३, २७

ओपतस्विनि (←उपतस्विन) - नि  
 श ४, ६, १, ७  
 ओपद्मष्ट (←उप द्रष्टु)† - धावत् ३,  
 ४, ७, १  
 ओपद्मष्टय - ष्टयाय जै १८०, २०७  
 ओपनिषद् (←उपनिषद्) - मू श १४,  
 ६, ९, २८  
 ओपपक्ष्य (←उप पक्ष) - द्यागि श  
 ११, ४, १, ६, १४  
 ओपमन्थय (←उपमन्थु) - ० घ श  
 १०, ६, १, ६, -घ व १†, -चाव १†  
 ओपमिक् (←उपमा) - मू दे ३, ४,  
 ५, १०, १६  
 ओपवसथ्य (←उपवसथ) - मू ऐ  
 ७, ३२, गा १, ४, ७, ८  
 ओपयेशि (←उपयेश) - सि तै २,  
 १, ५, ११, ३, १२, ५, ३, -शिमू  
 श १०, ६, १, ४, का १, २, २,  
 १५, -शौ श १०, ६, १, १  
 ओपसद् (←उप सद्) - द ता १९,  
 ३, १  
 ओपाधि (←उपाधि) - विना श ५,  
 १, १, ५  
 ओपासन (←उपासन) - नमू गो २,  
 ४, ५, -नान् शां १६, १, ३०, १,  
 -नै श १२, ३, ५, ५, गो १, ५, ९  
 ओपोदिति (←उपोदित) - ति जै ७६  
 ओपोदित्य - य श १, ९, ३, १६  
 ओरव (←उरव) - य तां १४, ६, ८,

जै १९८†  
 औरक्षय (←उरक्षय) - ये वा जैआ  
 १, ३१५  
 औरणवाम् (←ऊर्णवामि)‡ - भा श  
 १४, ७, ३, २५, -अभ्य वा १४, ७,  
 ३, २६  
 औरणोयव (←ऊर्णोयु) - यम् ता १२,  
 ११, ९, जै १७७†, -ये आ  
 जैआ १, ४७६, -येन ता १२,  
 ११, १२  
 औवसद्वसन (←ऊर्व सदन) - नमू  
 जै ८१, आ जैआ १, ५४५,  
 -नस्य जै ८१, -ने आ जैआ १,  
 २२९, -नेन ता २, १, १२, जै ८१†  
 औध्वसन्न (←) - मू जै ८१  
 और्यं (←ऊर्मि) - म्यांय सा १, २, ५  
 औरव (←ऊर्व) - वंस्य आ जैआ १,  
 १८, -यान्गम् ऐ ६, ३३, -वां  
 जै १५४†  
 औलुण्ठ्य (←उलुण्ठ) - ण्ठ्य व १  
 -ण्ठ्यात् ३ व १  
 औल्लल्ल (←उल्लल्ल) - ल म २,  
 २, १३, -लान् श ४, ३, ३, १९†  
 औशन (←उशनस्) - नमू ता ७, ५,  
 १६, १७, १९, ११, ३, ११, १४,  
 १२, ४, ५, आ १, ४८६ ५२३,  
 जै ५८, १६८, जैआ १, ५, ४८६,  
 ५५३, ५५६, -नस्य ता ११, ३,  
 ११, -नामि ता ७, ५, २०†, आ

जैआ १, ५०३, -ने आ १ ५†,  
 ५२३, जैआ १, ४८९  
 औशन काव - चाम्याम् जै १६८,  
 -वे जै २७, १६८†, दे १, ७  
 औशित् (←उशित्) - न श २, ३,  
 २, ३५, का १, ४, १, २५, ता १४,  
 ११, १७, २५, १६, ३, -नमू तैआ  
 १०, १, ११  
 औषधु (←औषधि) - घ ऐ ३, ४०,  
 श ७, २, ४, ३६, -घम् ऐ २, ६,  
 ११, का २, २, ४, ११†, -वा  
 तै २, १, ५, ६, -घानि ऐ ८, १६  
 औषु (←उषु) - समू तै २, १, २,  
 १२†, आ १, १४०, २१६, २१९,  
 ३२७, ४२३  
 औषु - सी श ६, १, ३, ८  
 औष्ट (←औष्ट) - मू, -मूडिव श  
 ४, १, ५, १९  
 औष्णिह (←उष्णिह) - ह ऐ ४, ३,  
 शा २०, ४†, २२, ३†, २४, ५, -इम्  
 ऐ ५, ९, ऐआ १, १, ३, शांआ  
 ११, ७, -हा शा ११, ३, -इनि  
 शा २७, २, -हेन तैआ ५, १, ४  
 औष्णिही - ही ऐआ ५, २, ५,  
 शांआ २, ७, श ८, ६, ३, ३,  
 -हीम् ऐआ १, ४, ३, शांआ २,  
 ९, १०, -हा शां २६, १, -हा  
 २, ७  
 औहो जै ३६†

इति वैदिकपदानुक्रमकोपस्य द्वितीये विभागे  
 प्रथमः स्मरादिसण्डः समाप्तः ।

† 'यु' य ३०, १३ पाठ अत्र । ‡ 'नि' मुपा स्वस्थित्य । § औ भा, औ मेव्यः इति मुपा शगो विमवापि । MW तु यथोपरि मुद्रितम् । § 'अटार' मुपा स्थित्य । § 'औषपम्' इति मुपा स्वस्थित्य ।  
 = 'औषधी' इति श पाठ अत्र ।





# अथ वैदिक-पदानुक्रमकोषस्य

## द्वितीये विभागे द्वितीयो हलादिखण्डः

१ क

कञ्-वर्गाद्य-

एकऽङ्गि तां ७०, १४, २, ३  
 क-वर्ग-—र्गां शा २४, ७  
 कृ- क ऐ २, ३०<sup>३</sup>, ३, २१<sup>३</sup>, २२<sup>३</sup>,  
 ६, २१, शा ५, ४, १९, ७, २४, ४,  
 ५, ९, २७, ११, २९, ४, शा ४, ५,  
 ६, ४<sup>३</sup>, ६, २, २, ५, १२, ७, ४, १,  
 १९, ९, ५, १, ३९<sup>३</sup>, ११, ५, ४,  
 १<sup>३</sup>, १३, ५, ३, ३, का १, ५, १,  
 ९, तै २, ३, ५, ५, १०, २, तैआ  
 ३, १०, १, ४, ४, ४, २, ३, ता १,  
 ८, १७, ७, ८, ३ ११, ४, २, १५,  
 १०, १, जैठ ३, १, २, १०, ३, ४, ४,  
 कर्मा ऐ ६, २१<sup>३</sup>, शा ७, ४, ३  
 २, ५, २, ११, १३, ६, १, ७, २, २, ९,  
 १, २, २२<sup>३</sup>, १०, ६, २, ५<sup>३</sup>, ६<sup>३</sup>, ७<sup>३</sup>,  
 ५, १, १३, ८, १, १०, ३, १३, का  
 १, ५, १, ९, ११<sup>३</sup>, तै २, ८, ९, २, ३,  
 ७, ४, १०, गो २, १, २, २, ६, ३<sup>३</sup>, १, २,  
 कर्मै शा ७, ३, १, २०, ४, १,  
 १९, तै २, २, ५, ५, तैआ ३,  
 १०, १, ४, ता १, ८, १७, काय  
 शा १३, १, ८, २, तै २, ६, ५, ३,  
 ३, ८, ११, १ कम्, कया अद्र  
 ष-वन्-—ति शा १३, ८, १, १०  
 क-व(त्-→)ती-—ती ता १७, १३,

९, —तीभ्य ता ७, ९, २२,  
 जै ३५, —तीषु शाआ २, १,  
 ता ७, ८, ३, जै ३४, ३७, —त्य  
 ता ११, ४, २, १५, १०, १, —ल्यौ  
 जै ३५  
 कस्(√कम्)—स जैठ ३, ७, ४, १<sup>३</sup>,  
 ४, ९, २, १, गो २, ६, ७, —सम्  
 तै ३, १२, २, ९, ४, ७, तैआ १,  
 ३२, ३ —सामि जैठ १, ८, १, ५  
 —साम्य जैठ ३, ७, ४, १<sup>३</sup>, ४, ९,  
 २, १, —से शाआ ९, ८, १२, ८,  
 शा १४, ९, ३, १, ४, १२, २, ३,  
 —सेन ऐ ८, १०, ११  
 ककुद्—कुव्, व् शा २, ३, ४, ११, ७, ४,  
 १, ४, १, १३, २, ३, १०<sup>३</sup>, ४, १, १३<sup>३</sup>,  
 का १, ४, १, ९, तै २, ४, ७, १,  
 ६, १८, ४, ३, ५, ७, १, ८, २१, ४<sup>३</sup>,  
 जै ३७, कुद शा १३, ३, ३, १०<sup>३</sup>  
 ककुन्मत्—न्मान् शा ५, १, ४, ६  
 ककुद—म् शा ७, ५, १, ३५  
 ककुद ह्(भिन्-→)णिणी—णी दै  
 ३, ५  
 ककुम्—न्पू, व् शा ८, २, ४, ७<sup>३</sup>, ५, २,  
 ४<sup>३</sup>, तौ ८, ८, २६, १०, ५, ६, १३, ६,  
 ४, १६, ११, ७, १९, ३, ४, २०, ४,

३, जै ५०, ८९, दै ३, ५, ६,  
 —कृष्णु शा ३०, ३, —कुम्भ तै.  
 ३, ७, ९, १, —कुम्भ ऐ ६, २७,  
 शा ८, ६, २, १०<sup>३</sup>, तै २, ४, ५, ३,  
 ३, ८, २१, ४<sup>३</sup>, ता १, २, ५, ८, ५, २,  
 १३, ६, ३, १४, ५, २, ६, २, ३, १६,  
 ११, १६, १७, १, ४, १९, ३, ५,  
 २०, ४, ७, २४, १५, ४, ५, जै ५०,  
 ८९, —कुम्भ तै २, ६, १७, ७,  
 ता १६, ११, ५, १६, १७, १, ४,  
 १९, ३, ५, २०, ४, ३, जैआ १,  
 ४०४, —कुम्भ तै २, ६, २०, ५,  
 —कुम्भ शा ८, ६, २, ३, दै  
 २, २, —कुम्भि तै ४, ४, ७, ७, ७,  
 ३, ३, २, १, ता ८, ५, २, १०,  
 ५ जै ८९, —कुम्भौ ता ७, ७,  
 ५<sup>३</sup>, २०, २, ३<sup>३</sup>  
 ककुकार—म् शा १५, २, १८, ३,  
 ककुवु(—भृज्)णिह—हौ प १, ३  
 ककुय—म् शा ११, ५, १, १०<sup>३</sup>  
 कक्ष(√कष)—म् शाआ १२, २,  
 जै १६८, स ३, गो २, ४, ९  
 कक्ष दम्—न्ने सा ३, २, ९  
 कक्ष-वर्गा(—र्गऽसा-→)य—यै सा ३,  
 ६, १३

† Pw लेतानि स्थलानि सुखार्थवाचकानि 'कम्' इत्यप्येन योजयति । िनिमो रूपमिल्लवर्गस्य अद्र ।

१ 'कुरह्' इति मुपा । ि-भि' इति आन. टीकापाठदिचन्त्य ।

कक्षो(क्षड-)-इक- के ऐआ ५,  
३,३

कक्षस्-सी ऐआ १,२,०

कक्षीवत्(←कक्ष्या-वत्)-वतः जै  
१८१, -वन्तश्च २,३,४,३५,  
वा १,४,१,२५, तैआ १०, १,  
११, जै १८१, -वान् ऐ, २, १,  
ता १४, ११, १७, २५, १६, ३,  
जै १८१, जैउ २,२,४, ११

कक्ष्य प्रा-आ श ४,५,३,१०

कक्ष्-झाः शाआ १२,३

कक्ष् चित्-तम् श ६,७,२,८

कक्षत्-त तै २,७,१७,३

कक्षतीय-येय श ९,४,४,१७

कुट् तैआ ४,२७,१

कुट्-ट. श १३, ३, १, ३, -टै तै  
३,८,२,४.

कट्ट-डा श १४,९,२,८

कण्टक-क श ५, ३, २,७, -केन  
जै १६८

कण्टककार्-म् तै ३,४,५,१

कण्ठ-ण्ट ऐ ७, १, गो १, ३, १४,  
१८, -ण्डे सा २, २, १, -ण्डेन  
सा २,२,२ ३,३, ४,५, ७, १२  
८,५

कण्ठ वृत्-म् श १२ २, १, २-५  
गो १,५,२<sup>१</sup>

कण्ठ्य-ण्ठ्य गो १, १, २७

√कण्ठ्य, कण्ठ्येत, कण्ठ्येत, कण्ठ्य  
येव श ३, २, १, ३१

कण्ठ्यित-ता ऽड्व जै. १८४

कण्व-ण्व शा २८,८, श ९, २,  
३,३८, ता ८, २, २ ९, २, ६

जै ७९<sup>३</sup>, १७६, -ण्वस्य जैआ  
१, २५२ -ण्वेन तैआ ४, ३६, १

कण्व गौतम-मयो जैआ २,  
४, १

कण्व-वृहत्-त् आ जैआ १,  
२४५

कण्व रथन्तर-न्तम् शा २६, ९, तै  
२, ७, ६, १, ता १४, ३, १५, १६,

१७, १८, ४, ७, ९, २३, १९, १,  
आ जैआ १, ५११, -रेण ता  
१४, ३, १६

कतम्, मत्, मा(←निम्+इतमच्)-

-तम् शा २०, २, शाआ १, ०,  
श ४, ५, ६, ४, ११, ६, ३, ९<sup>५</sup>, १०<sup>३</sup>,  
१४, ६, ४, १, ५, १<sup>३</sup>, ९, ७<sup>३</sup>, ९, १०,  
७, १, ७, तै २, ६, ५, ३, तैआ  
१०, १४, १, ६३, १, जैउ १, १४,  
२, ९<sup>३</sup>, ४, ६, १, ५-९, म १, ५,  
१४. -मत् श. ७, ४, २, १७,  
८, ४, ४, १२, ११, १, ६, १०, तै ३,  
७, ४, १०, जैउ १, १४, २, ८<sup>३</sup>,  
सं ३, गो १, २, ९<sup>३</sup>, -मरिमन्  
प १, ५, -मरिम श १३, १, ८,  
२, तै ३, ८, ११, १, -मस्य ऐ  
७, १६, शा २०, २, २१, ३, -मा  
श १४, ६, १, ११, तै १, ५, १२,  
२, तैआ १०, २१, १, -मा श  
१४, ६, १, ९, १०, १२<sup>३</sup>, -मानिते  
१, ५, ११, १, -माम् तै २, ८, ६,  
२, -मे श ११, ६, ३, ५-८, १०,  
१४, ६, २, १, ९, २-६, ८, ९, ९, १, ५,  
जैउ १, ११, २, ६, -मेन गो २,  
६, ६, -मौ श ११ ६, ३, १०,  
१४, ६, ९, ९

कतम् या प ३, १

कतरु, रुत्, रा(←निम्+उतरच्)-

ऐ ६, १५ ऐआ २, ६, १, ता  
२०, १५, ७, जै १४८, -रत् जै  
१२<sup>३</sup>, -रा ऐआ १, ५, ३<sup>३</sup> या  
२३, ८<sup>३</sup>, -रा ए ५, १३<sup>३</sup>, -रेण  
ऐआ २, ४, ३ -रेणाम् शा २६, १

कतरु-तम्( ) श ६, १, २, ३१

कतर या प ३, १

कुति(←किम्+उति)- ति श. ६,  
१, २, २२, ११, ६, ३, ४<sup>३</sup>, १२, २, १,  
६<sup>३</sup>, २, १३ १५-२३, ३, १३<sup>३</sup>, ३,  
३, ७, १३, ५, ३, १९<sup>३</sup>, १४, ६, १,  
१०, १२, २, १<sup>३</sup>, ९, १ २<sup>३</sup>, तै १,  
५, ४, १, ३, ११, ८, २, ३ जै १०,

१६९, जैउ २, २, ३, १२, प ४,  
७<sup>३</sup>, गो १, ४, १६<sup>३</sup>, २४<sup>३</sup>, ५, ५<sup>३</sup>,  
२३<sup>३</sup>, -तिभिः श १४, ६, १, ९,  
११

कति च्छेद(न→)ना- न्ना प ४,  
३

वति धा तैआ २, १८, १, ३, १२,  
५, जै ११६

कति पद, द्वा- -दः गो १, १, २४,  
-द्वा प ४, ७, गो १, ३, १६

कति-पयु-या. श ५, १, ३, १०

कति-पथी-थी श ४, ३, ४, १९

वति-मात्र, प्रा-त्र गो १, १, २४,  
२७, -त्रा प ४, ७

कति वर्ण, णी-णी गो १, १, २४,  
-णी प ४, ७, गो. १, ३,  
१६

कति पळह-ह शा २६, १

काय( तिऽअ- )क्षर, रा-र गो १,  
१, २४, -रा प ४, ७, गो १, ३,  
१६

कस्यु( तिऽउ- )च्छ्वा(स→)सा- सा  
प ४, ७

कथम्(←किम्+थम्) ऐ १, २७<sup>३</sup>, २,  
१४, १८<sup>३</sup>, १९, ३७<sup>३</sup>, ३, ४, १७,  
२१, २५ ४५<sup>३</sup>, ४, ६<sup>३</sup>, २३ ६, २<sup>३</sup>,  
३, १०, १२, १३<sup>३</sup>, १४<sup>३</sup>, १५<sup>३</sup>, २६<sup>३</sup>,  
३१<sup>३</sup> ३६<sup>३</sup>, ७, २, १०<sup>३</sup>, १२<sup>३</sup>, २५  
२७, २८, ऐआ २, ४, ३, शा १,  
१ २, ७, १०, २ ११, ०, १२, ५ ८,  
१५, ५ १८, १२, २६, १२<sup>३</sup>, शाआ  
३, १, १३ १, श १, १, ४, १४ २,  
४, ९, ३, १, २६<sup>३</sup>, ४, १, १८, १९,  
२३<sup>३</sup>, ५, ३, २४ ६, १, ७, का १,  
२, २, ६, ४, १, ४, ३, १, ३, २, १, ३,  
१७, १८, २, २, ६, तै १, १, ३, ६,  
६, २, ४, २, १, २, ६, ता ५, ६, ६  
७, ९, १०, १०, ५, ७, १३, ७, १२,  
१०, ८, १५, ५, २४, २०, १४, ५<sup>३</sup>,  
जै १८<sup>३</sup>, ४, ४, ५ ७१, ७४, ९०,  
१०५, ११८, १४७, १५३, १५८,

१६३, १६६, १९३, जैठ १, ४, २,  
३, ३, २, ४, १०, ६, १, ५, ४, ८, १,  
४, ९, २, १, ५, ९, १३, सा १, १,  
१५, १७, प १, ६, ७, ४, ७, गो  
१, १, ३, १, २, १२, ३, ०, ४, १४,  
१५, १७, २०, १, ९, १, २, २, २०,  
२२, ५, ३, ९, ६, ६, ९, १६,  
कथम्इव श ४, ६, ९, १, ३, ५,  
ता ८, ७, ४, कथम्इकथम् श ११,  
६, २, १.

शक्या (← किम्+था) ऐ ६, १८,  
१९, ३०, ऐआ ३, १, ३, ५, २, २,  
शा ६, २-९, २०, २, २१, ३,  
शाआ १, २, ७, ९, १०, ११, श  
१, २, ५, २, ५, ४, २, ३, १३, ८, ५, ३,  
१, १३, १, २, ९, का २, २, ३,  
२२, तै २, ५, ५, ६, तैआ ७, ४,  
६, जै ६, १५१, १५३, १८०, १९८,  
२०४, जैठ १, ६, २, ९,  
३, २, ३, ३, गो १, ३, २, १, २, ६,  
१, ९, ९

रक्या (✓कथ्) - थाम् ऐआ ७, ३,  
३, जै ६, जैठ ४, ६, १, २,  
-थाम् सा ७, ७, १२

कुद् (← किम्) † ऐ ६, २१, शा  
२४, ५, ६, ९, २६, १३, ना  
२, ४, ८, तैआ १०, १७, १९,  
गो २, ६, ३<sup>१</sup>

कुद्-रथ- थ. शा १, ५

कुद् (← कुञ्) - व- द्रव शा २४, ५,  
९, २५, ११, -द्रव शा २९, ४,  
-द्रकि ऐ ६, २१, शा २९, ४,  
गो २, ६, ३, -द्रन्त ऐ ६, २१,  
गो २, ६, ३, -द्रन्ना३ ऐ ६, २१,  
-द्रन्ति शा २४, ४, -द्रन्तौ शा  
२४, ४, -द्रान् शा २४, ५-७

शाआ १, २  
कुद्-यती- न्य. श ६, २, २, ७,  
-थौ श ६, २, २, १२

बद्वा (← किम्+दा) † ऐ ३, ४, ४, ५,  
२१, २५, शा २, ९, श १, ८, ३,  
१२, २, १, ३, ९, ३, ४, ३, ८, ४, २,  
४, ६, ३, १०, ७, ३, १, २, ४, ३, ५,  
१०, १२, ६, ४, ४, १३, का १,  
१, २, १२, ३, ८, ४, १, २, ७, तै २,  
५, ५, ५, तैआ २, ६, २, ८, ४, १,  
१०, ६, २, १, जै. ४, ७, सा २, ४,  
७, गो १, १, २, ६, २, १४, २,  
४, १०.

कद्रथ-कद्रव- कद्रग्र  
क(द्रु)→द्रु- द्रु श ३, ६, २, २-८,  
-द्रु श ३, २, ४, १, ६, २, २

कद्रव- द्रु शा २०, ४, २१, ४,  
२२, ४, ५, २३, ६, ७, ८,  
२६, १४, १५, १६, १७, जै  
९२

कथ प्रिय- थ शा २६, १३  
✓कन्, चाकन् ऐआ १, ५, २, गो  
२, ६, २<sup>१</sup>

कनक- क स ५  
कनक राज वरपञ्च-वज्र-वैद्य  
विमुक्ता-मणि वियोग- गा प  
५, ६

कनकाम- भानि तैआ १, ४, १  
१कनारकामाई- भाम् तै २, ४, ६, ५

शकुनिष्ठ छ (← जल्प+इष्टन्) - छः  
श २, २, ३, १०, का १, २, ३, ८,  
-छम् श १, ८, २, १०, २, २, ३,  
१०, का १, २, ३, ८, तै ३, ११,  
८, ७, -छा श ४, ५, ५, ९  
-छानि श ४, ५, ५, ९<sup>१</sup>

रकनिष्ठ- छ जैठ ३, २, ५, १२,

-छम् ऐ ७, १५, -छस्य तै. २,  
१, ८, १, -छा. ता १७, ३, १, २  
कनिष्ठ (छम्) → छिका- कयो. श  
३, १, २, ४

कनीय- न ऐ ६, १८, २०, गो २,  
४, १, ६, १, २

कनीयक, निका- नक श ३, १, ३,  
११, १५, -नकम् श ३, ३, ४,  
८, -निका ऐ ५, २, २, ऐआ २,  
१, ५, श १२, ८, २, २६, १, ३, ४,  
२, ४, १४, ५, २, ३, -निके शाआ  
८, ७, तैआ १, ४, १, ता. १०,  
४, २, आ जैआ १, ८८

कनीय- नु तैआ १, २, ७, ६

कनीयस्- थ. ऐ ७, १६, ऐआ  
२, ३, ६, श १, ३, २, १३, १४, ६,  
१, ४, ७, ४, ५, २, ५, २, २०, ३, ६,  
१, २६, ६, २, २, २८, ६, ३, १७, ७,  
४, ११, ७, २, २, १७, ५, १, १४, ९,  
२, २, २, १०, २, १, ४, ५, ७, २, ८,  
६, ५, ४, १, ३, १४, २०, ६, ५, ५,  
का १, २, २, १५, ५, १, १७, तै  
१, २, ५, ३, २, १, ४, १, २, ८, ८,  
२, ३, ३, ५, ४, ७, ६, १४, ता.  
१२, १०, ३, २१, ९, १३, जै  
१६४, -थ इव श २, ३, २,  
१७, १८ १०, २, ६, ५, ११, १, ६,  
३४, -थ ऽ-थ श २, २, २, १९,  
-थस तै ३, ७, १२, २, तैआ २,  
३, १, -थान् शाआ ७, ८, श  
१, ३, २, १२ १४, ७, २, २४, २८,  
तै ३, १२, ९, ७, जैठ ३, २, ३,  
८, ४, ९, -थस ऐ ७, १८, श २,  
३, २, २, ८, ६, २, १, २४, तैआ  
५, २, १०, ता १८, १, २,  
-थसम् ऐ ५, १५, श १, ३, ३,

† 'कुव्' इति पत्रा । ‡ कुव्यते विविध रूपमिति, निपात इति केचित् भा । † 'कदाचन' इत्यर्वास्तन समासो वा द्र तुं \* क्तु → कुवस्, पयकृत् प्रष्टुं । द्वैपद्यमेव तु प्राचीनतरमिति स्पष्टम् । ‡ नां ✓ चचे शतरि व्याख्यातुनाम कृपापान भवेत् । तुं कं १, ३३, १४ । ‡ आ औ २, १०, १४ 'पत्राक्षापा' इति । 'कनक-घातरि व्याख्यातुनाम कृपापान भवेत् । तुं कं १, ३३, १४ । ‡ आ औ २, १०, १४ 'पत्राक्षापा' इति । 'कनक-पद्मासमानाम्' इति ना । खरसस्कारी दुर्बोधौ मुषीभिर्विद्यरथाविति । ‡ 'ज्येष्ठकनिष्ठयोर्वयमि (अन्तोदात्त) किद् २२.' इति लभ्यानुरोधाद्द्वैविध्यं श्रेयम् ।

१२, १४, ३, ६, ३, ८, १६, तां  
१४, ४, २, ५, ३, ६, ३, जै १८१,  
-यासी तां १७, ४, ३

कनीयसी- सी श १, २, १, १७,  
-सीडह्व का २, १, ४, १६, -सी  
श १, ९, १, १९, ६, ५, १, २४,  
१३, ३, ६, ५, तै ३, ९, १२, २,  
-सीयु गो २, ४, १३

कनीयस्वन- न्ना श ६, ५, २,  
१९

कनीयस्विन्- स्विन् डह्व ता १२,  
१३, ३१, -स्वी ता १२, १३,  
३१

कनीयोऽक्ष(र→)रा- राभि ता  
९, ३, ९

कन्यो(✓कन् उणा, ✓कम् नि)-  
-न्या म १, २, ३, ४, -न्याऽडह्व  
तै २, ५, ६, ४, -न्या तै ३, १,  
२, ४, -न्याम् सा १, ८, ४, ३,  
४, ४, ८, २, -०न्ये म १, २, ५

कन्य-कुमारी- रिं तैआ १०,  
१, ७

कन्यला- ला म १, २, ५

कन्याका- के ऐआ ३, २, ४

कन्या प्रवहण- ण सा २, ६, १२

कन्व(✓कम्)†- न्वाय तै १, ६,  
४, ५

कर्पदिन्- न तैआ १, ४, २

कपाल(✓कम्, उणा)- लम् ऐ ७,  
९ श २, ४, ३, ८, ६, १, १, ११,  
२, २, ३, ४, ३, १, २८ ६, ४ ८ ९  
७, ५, १, २ का १ ३, २, ८ तै ३,  
२, ७, १ ३ जै १६४ २१२  
-लानि शाआ २, २ श १, १,  
१, २२ २, १, १ २ ३ १२ २१  
२, २, १ १७, ६, १, ९ २, ५ १२,  
४, १, ८, का १, ६, १, ७ २, ३,  
२, १, २, १ ४, १ १९ तै ३, २,

७, ३, ४, ६, -ले शा ३०, ४, श  
६, १, १, ११, २, २, ३, ४, ३, १, २, ८,  
तै ३, ७, ६, २१, जै २१२, -लेन  
श १, २, १, ६, ९, २, ३, ३, का  
२, १, ४, ३, गा ३, ७, ३, -ले  
तैआ ५, २, १३

कपि(✓कम् उणा)- पि तैआ ६,  
१०, १

कपि-वनर्षि- न तां २०, १३, ४

कपि-दीर्घा(←दीर्घन्)- र्घीं जै  
१६५

कपिञ्जल- ल श १, ६, ३, ३, ५,  
५, ४, ४, -लान् श १३, ५, १,  
१३

कपिल, ल्ला- ल श १४, ९, ४, १४,  
-ला गो १, १, २५ -ला तैआ  
१, ९, २, -लानाम् तैआ १, १७,  
१, २

कपुच्छल- लम् श ७, ४, १, ३६ ९,  
३, १, १७

कपृष्(२क/पृ)‡- त् शां ३०, ७  
कपृषट्- षम् शा ३०, ७

कपोतिन्(←त+इनि)- तीं श ११,  
७, ३, २

कृत्क- कौ|| तै २, ७, १८, ४

कृन्धफ- ण्ध श १४, ६, ७, १,  
-ण्धम् शाआ १४, १, ५ ५,  
१०, -ण्धस्य गो १, २, १०, १८,

कवलिक- म् जै २०३

कम् ए ३, ३८ ऐआ ५, २, २ श  
२, ३, ४, ३ ३ ५, ३ २१, ९, १, ५,  
का १, २, २, ९, ३, ४, ४, १, २ ता  
२, २, ३, ३, जैउ १, १४, ४, २ †

✓कम्, कामयते ऐ ११२, ३, १८  
३० छ, ८ १५, २४ ५ १ २३  
ऐआ १, ३, १, ७ २, १, ६, शा १  
१ श १, ३, २, १४, १५ २, ३,  
३, ८ ५, ३, ६ ३ ६, १, २०, ९, ३,

४, ४, १, ४, १, ५, १, ५, २८, १०,  
३, ३, ८, ११, १, ५, ९, ६, ३, ४, ८, ४,  
११ १३, १, ५, ४, १४, ४, १, ३, ३,  
२, २८, ६, २, ७, ९, २, ९, ७, १, १९,  
२०, ९, २, ४, ३, १, का १, ५, ३,  
५, १०, तै २, ७, १४, ३, ३, ३,  
६, ४, ९, १४, ३, कामयते श ४,  
२, ५, १९, ९, ४, १, ४, १४, ४, २,  
३०, तै १, ७, ९, ४, २, ३, १०, २,  
तैआ ७, ११, २, तां ४, ९, २०,  
१३, ११, १८, १६, १, १३, १५, ४,  
२०, १, ५, २, ५, ३, ४, १३, २, ७,  
२१, १३, ८, २३, ३, ८, २४, ३, ३,  
२७, १, ६, ३, ४, जै १५  
१७, १, ५, १, १०२, जैउ १, ४,  
२, ९, ११, १, ४, सा २, ६, ६, १०,  
३, ९, ८, स १, ५ १, ५, गो  
१, १, २, २, ४, १६, कामयते  
शां १९, ४, ५ श १४, ७, २,  
२६, तैआ ५, ११, २, ता ४, ३,  
१२, २३, १, ३, ३, ७, २४, ३, ३,  
२५, १, ६, ३, ४, कामयसे ता ८,  
८, १, जै १९७, कामयथे तां  
९, १, ३६, कामयथे ता ६,  
५, १०, जै ६१, १८२ कामये  
श ६, २, १, ६, तै २, ३, १०, २  
ता ८, ४, २, चकमे श ४, १, ४,  
८, ९, ५, १२ ११, ५, १, १ तै  
३, १०, १, जै १८६ प १, १  
कमितति जै १२३, कमित्यते  
श ४, १, ५, १२ कामयिव्ये जै  
१५१ कामयातै तै ३, ७, ६, १४  
कामयतात् जै २०९, कामयस्व  
जै ५३, कामये जै १५१,  
अकामयत शा ४, ८ १४, ५,  
श ४ ५, ४, ३ ४ ५ ५, ३, ५, ४,  
६, १, १, ८ १०, १२ १३ २, १ ३  
४ ५ ३ १ ७, १, ७ ५, १, १२

† चतुर्थीकवन्ते रूप हस्रत्व विभक्तिरूपेणैति भा । ‡ Mv मुपा स्वरधिन्य । ¶ कापि ' इति सा  
पा चिन्त्य । § = १०, १०१, १२ || कपिवद्गमनत्तमर्थाविति सा । φ कृन्ध' इति ऋ अ पा स्वर ।  
†२क ‡ § मुपा=स्वरधिन्य ।

२,६, ८,२,७,७,४,३,१, १०,७,  
 ४,१,६,५,४,६,७, ११,१,६,१६-  
 १८, ५,८,१,१३, १,७, १,२,४,  
 १,११,१,४,१, १,६, १,१, १४,  
 ४,२,२०. तै १,६,२,१,२,१,२,  
 ८,६,१, २,१,१, २,१-४, ३,१,  
 ४,१,९,५-८, ११,१,२, ३,३,  
 ८,१, ११,१, ७,१,२, १०,१,  
 ३,१,४,१-६, ९-१३, ५, १,७,  
 ३,६,७,९-१२,१४, ६,१, ३,५,  
 १,२,१,१०, १, तैआ ८, ६, १,  
 ता छ,१,४,६,१,१,६, ५,१, ७,  
 ५,१,६,१, ९, २,१४, १०,३,१,  
 ११,८,८,१२,११, १०, १३, ३,  
 १२, १४,३,१९ ४,७, ५,१५,६,  
 ६,८,११, ३७, १२,५, १५, ५,  
 २४,१६,४,३,६,१७,११,४,१८,  
 ७,१, १९,१७,८,१८,१, २१,९,  
 २, जै ८, ३३, ४, ४, ४, ४, ३,  
 ५१,५४,६१,६७,७८, ७९,८२,  
 १२८,१७९,१३३, १३९,१४५,  
 १५४,१७१,१७३, १७५, १७६,  
 १७७, १७८,१७९,१८०,१८१,  
 १८६,१८८,१८९, १९२,१९३-  
 १९७, २००-२०२, २०५  
 २०८, जैउ १,४,२,८,१५,१,१,  
 २,२,१, २, ४, १, छ,३, गो  
 १,५,८, २, १,२, ५,८, अकाम  
 येताम् श ७, ४,२,१६, ११,१,  
 ६,१९, तै ३,१,४,१४ ५, १३,  
 ६,२, ता १४,६, १०, जै ४४,  
 ८४,१४७, २०४, २०६, अकाम  
 यन्त शा १४, ५ श १, ६,३,  
 २८, तै २,७,१४,३, अकामयन्त  
 श १,४,१,२३ ५,३, २४, ६,४,  
 १७,३,२,४,१,६,३,२, छ, ५,४,  
 १ ६,७,१५, ६,७,३,१,८, ५,१,  
 ३,९,१,२, ३३,३, ४,६, ११,१,  
 ६,१, तै ३,१,४,८, ५, ४, ५ ८

९,२,३, ता १०, ५,१३, १२,  
 ५, १९, १३, १२, ५ २०, ३,  
 ४, जै १५,२०, ४७, ४९, ६९,  
 ८३,८५ १४५,१४६,१९१,१९९,  
 २११, कामयेत ऐ २,३२, ३३,  
 ३, ३, ७, १९, २०, ७, २२,  
 शा छ, १२, १४, ८, ९, शाआ  
 ११,८, शा १, २,५,७, ७,४,  
 २२, २,१,२,१९,३, ६,७,८,४,  
 २७,२८,३,२,९-१३, ५,२,४,७,  
 ३,१७, ३, १,२, १,२,३, १४,  
 १५,३,४,१३, १९,८, १,१६,  
 छ,३,५,२०,४,२,६,६, ३,३, ५,  
 १,१,१३,२,३,१, ६,७, ४,२,८,  
 १,७,७, ३,१, २,७,९, ५,२,११,  
 १३,२,११,१,८,२, ५,३,१०,४,  
 ११, १४,४,१,३,३, १,४,८, का  
 १,१,२,८,३,४,५ ६, ४,२५,५,  
 १,३८,२, १६, ६, ३,८, २,७,३,  
 १९, तै १,१,२, ३,४, ५,२,३,  
 ४,७,८,७,२,१,४,१,२, २,१,१,  
 ३,१,२,५, ११, १ २, ३,४, ३,  
 १०,३,४,७,१०,१, ३, ३,१,७,  
 ३,१,२,३,९,१०,१, कामयेत श  
 छ,१,४,५,५, १,१, १३, ता ६,  
 ५,१५,६,५,९,१०,१०, १२,१९,  
 १२, १३, १३ १५ १७, १२,१  
 २१,१४,२,२२,३,२, १५,२ जै  
 ११,६२ १४७,१८७, २११ जैउ  
 ३,५,९,४, सा २,५,५ ३,५,७,  
 ७,१,२ ८,१ ५ २,३,३,८,  
 गो २,१, १८,२,१, १९, ३,३,  
 कामयेत ऐ ३,४५ कामयेत  
 २, ६, ६ कामयेथा श ११, ८,  
 ३,५ अचीकमन्त श ११, ८,३,  
 ५ जै २०,  
 कान्त, फान्ति, काम, कामयमान,  
 काम्य, अद्र  
 कमण्डलु- लुना तै ३, ९ ११, ४,

-लुम् तै २,७,९,३,सा ३,९,१  
 ✓कम्प, कम्पते प ५, १२, कम्पति  
 प ५,७, कम्पन्ते प ५,१०  
 कम्पयमान- न गो २,६,१२  
 कर्पा- न्य जै १५,  
 कृया किम् इ  
 कयानी(य→)या- -यायाम् सा २,  
 ३,३  
 कयानीया-नृतीय- -म् सा २,  
 ४,५  
 कयानीया द्वितीय- -म् सा १,  
 ६,७,८  
 कयाशुभीय- -यम् ए ५, १६,  
 ऐआ १, २, २, सा २५, ११,  
 तै २,७,११,१, ता ९, ४, १७,  
 २१,१४,५,६, -येन तै २, ७,  
 ११,१  
 कयाशुभीय तदिदासीय- -ये सा  
 १९,१०  
 कर(✓कृ)- न जै १२३  
 करवीर दण्ड- -म् सा २,४,१  
 करक- -म् स ४  
 करण- -ग जै १२३, -णम् स  
 २,४,८  
 करणीय- -म् ऐआ ३,२,४, शाआ  
 ८,७  
 करवई गो १, १, १०, २१,  
 करद्विप- -य ता २, १५,४, ३,  
 ६,४  
 कनुम्ब(=म्भ, उणा) ॥ -न्वा तै ३,८,  
 १४,३ -न्वे तै ३, ८, १४, ३  
 करम्भ- -म् ॥ ऐ २,२३,२३, श  
 छ २,५,१८ २२, तै १, ५, ११,  
 ३, जै १२०, -म्भम् ऐ २,  
 २४, सा छ, २, ४, १८, ५, १९,  
 का १,६,१,१२, तै २, ६, १६  
 २, ३, १, ४, ७, -म्भय का १,  
 ६,१,१७-२०, ३४, -म्भेण श  
 २,५,२, २१ का १, ५, १, १८

† किमर्थीय कय- शब्द । ‡ 'क्या न' इति क् मन्त्रप्रतीकमुद्दिश्याह । § ← 'कया शुभा' इति क्-  
 मन्त्रप्रतीकमादाश्याह । § महाव्याहतीष्वन्यतमा । ॥ '२४+✓रम्बम्' इति क्षी ।

ते १,५,११,२  
 करम्भ-पात्र- -त्रागि श २, ५, २,  
 १४, वा १,५,१,१२, ते १, ६,  
 ४,५  
 करम्भ-भाग- -ग शा ६,१३.  
 करम्भ-मय- -यान् जै ७५  
 करम्भिन्- -गम् सा ३,३,५  
 करिष्य(√कृ→रृ+इछ्) - ष्ट  
 ते. २,५,५,५  
 करिष्यत्- -ष्यत् ऐ ४,२६,५,४,१६,  
 शा २२,१<sup>१</sup>, -ष्यत्तु शा ६,३,१,१५  
 -क्यन् शाआ १, ८<sup>१</sup>, शा १,४,५,  
 १,२,१,४,६,४,१,१४, १४,४,१,  
 २७, वा १, १,४,५, २,३, १३,  
 तैआ ७, ६,२ ता ६, ४,८, जै  
 १२३, -यन्त का २,२,३,१९,  
 -ष्या.ती श ६,६,२,५  
 करिष्यन्ती- -न्ती शाआ १,  
 ८<sup>१</sup>, -न्तीम् ऐआ ७, १, ५,<sup>१</sup>  
 शाआ १,८<sup>१</sup>  
 करिष्यमाण- -ग तैआ ३, १४,४,  
 -गेन श ४,१,४,६  
 करीर- रागि श २, ५, २,११, वा  
 १, ५,१,९, ते १,६,४,५<sup>१</sup> -री  
 श २,५,२,११, वा १,५,१,९  
 करीष(√कृ)- -म् श २, १,१,७,  
 का १,१,१,५  
 करीषि(पित्→)णी- म् तैआ १०,  
 १,१०  
 किञ्चिदर्थ- -म तैआ ७ २ ८  
 कल्पय तर- -र ते २,२,३,२  
 ककुकर- -रागि शा १२, २,४, १०  
 १४ गो १,५,३  
 कर्कन्धुर्षु- -न्धु श ५, ५४,१०,१२,  
 ७,१,४, ते १,८,५,१ २, ६,४,  
 ५ -न्धुभि ते २ ६, ११, ३  
 -न्धुनि श १२ ७,२,९  
 कर्कन्धु सक्- -क्य श १२, ९,  
 १,५ -क्यू श ७,५,४,२२

कर्की- -री जै १६५  
 कुर्ग(√कृत्नि/कृ उणा)-गी ऐ  
 ५,२०, शा ११, ७, ६,४<sup>१</sup>, १२,  
 २,४, १५, १६, गो १, ५, ४<sup>१</sup>,  
 -गम् श १४,९,४,२५, -गंयो  
 श १२,५,२,७,९,१, ५, ते १,  
 ८,५,२, २,६,१४,७, तैआ १०,  
 ७,१, म १,८,७, -गंस्व ऐ ७,  
 २२, -गंस्वाम् ऐआ २, ४, १,  
 श ७, ५, ४, १०, १२, ९,१,  
 १३, ते २, ६, ४, ५, तैआ  
 ७, ४,१, ता ८,७,७, जै १५०,  
 जै ३,१,५,५, -गं शाआ ४,  
 ११, शा ४,५,८,१०, १३,४,२,  
 १५, प ४,१, -गंभि तैआ १,  
 १,१,२१,३,३२,२, -गं ऐ १,  
 २१, ऐआ २,४,१,२, ३, २,४,  
 शाआ ८,७, ११,३, श ३, ८,  
 ७,६,१०,१,१, ८,३, ४,५, १२,  
 ३,१,८,१४,३,२,१७, ८,१०,१,  
 जै ३,१,३,४, म ३  
 कुर्गकृ- -का श ९,२,३,४०  
 कुर्गकृ प(त्→)शी, - -ती, -तीम्  
 श ९,२,३,४०  
 कर्ग श्रवस्- -वा ता १३,११,१४  
 कर्त(√कृत्)र्तम् ऐ ८, ११<sup>१</sup> तैआ  
 १०, ९, १, जै ३४, -र्त तैआ  
 १०,९,१  
 कर्त पत्य- म् ता १६,१,७  
 कर्त प्रस्कन्द- -न्द ऽश्च ता ४, ५,  
 १३  
 कुर्वे(√कृ) ऐ ३,२२, ते २,५,८,  
 ९ गो १,२,१७  
 कुर्वै श २,१,४,४ ४,४,५, १९  
 कर्तव्य,व्याप्- -व्य ऐ २, १,३<sup>१</sup>,  
 -व्यम् ऐ १, ११<sup>१</sup>, १७,४, २,५,  
 १६ श १, २,५,२१, २, २,३,  
 ३,५,२,३३, गो २, १, १५ ऐ  
 -व्या ऐ ७ ३२, -व्या३ ते ३,

८,३,३, -व्या ऐ १,२५<sup>१</sup>, -व्ये  
 ऐ १,६, -व्यो ऐ १,४  
 कुर्मु ऐ १,७,८,१२, १७, शा ७,  
 २,३,४,५,४,८,१०, ६,३,१,१४,  
 ९,१,२,१६,५,१,१९-२६.  
 कर्मु- -तैरि शाआ ३, ७, -र्ता शा-  
 २६, ५, शाआ ६, १९, श ३,  
 ८,३,४,५,४,१,४,१, १४, ७,१,  
 ११, २, १७, जै १, १, ५,२,  
 -र्तार ऐ ७,२,७, -र्तारम् शाआ  
 ५,८, तैआ ३, ११, २, ३, गो.  
 २,७, १८, -र्तु ऐआ ५, १,३,  
 -र्तुभि ऐआ २, १,६, शा २१,  
 ४, श ४,३,३, १८, ते ३, ५,  
 ७,५, -र्ता शाआ ३,२  
 कुर्वोस्( ) शा ७, ८, ते २,८,७,१  
 कर्म- -र्म जै १०३  
 कर्मन्- -र्म ऐ १, ४<sup>१</sup>, १६<sup>१</sup>, १७<sup>१</sup>,  
 २२,२५,२९,३०, २,२,६, १५,  
 ३२<sup>१</sup>, ७,१७,८,९, ऐआ २, १,  
 १,२<sup>१</sup>, ७,३,२, शा ५,५,८, २<sup>१</sup>,  
 ७ ८, १०,६<sup>१</sup>, १६,४, १९,५,८,  
 २०,२<sup>१</sup>, ३<sup>१</sup>, ४<sup>१</sup>, २१,२<sup>१</sup>, ३<sup>१</sup>, ४<sup>१</sup>,  
 २४,५ शाआ ४,६, ७, ५,७<sup>१</sup>,  
 ८<sup>१</sup>, ६, १९, ७, १८, ९, ८<sup>१</sup>,  
 श १,१,२, १,२, ५,२१, ३,५,  
 १४,४,४,१५, ७, १,५ ८,२,४,  
 ९,३,७, २,५,२, २९<sup>१</sup>, ४, १०<sup>१</sup>,  
 ६,१,४१,७,११ ३,४,३, १२,५,  
 १,१८,७,२,६,४,१,२,१८ ४,३,  
 ४,५ ६<sup>१</sup>,२,१,५ ४,२,८, ३,१५,  
 ३,४,५,४,८,१२, ३,३, १५<sup>१</sup>,४,  
 ४,२४,६,२,१,१७,२, १५,१९<sup>१</sup>,  
 २०,२१ २३<sup>१</sup>, ३१, ३७,३, १,८,  
 १५,१८ १९<sup>१</sup>,२०,३,१, ५,१,५,  
 ४,१७,६,१,१,४<sup>१</sup> १५-२०, २१<sup>१</sup>,  
 ८,११<sup>१</sup> २<sup>१</sup>, ७, ७, ११ १७<sup>१</sup>  
 २,२१ ३,७,३,१,४ २,१७ ४,१,

† करण+यत् वर्णविकारश्च भा ११ कर्क/धा' उणा टी। 'कर्क+अन्धु' इत्यपरे। षुं-णी' मुषा स्वरधिन्य ।  
 ‡ =मैल वास । 'कुर्णकावनी' इति तैस पाठः । †=पतै । ‡=क' इति Mv मुषा स्वरोऽशुद्ध ।

३५, २, १६, ५, १, १२, २५, ८,  
 ५, १, १७, ७, ४, १०, ९, १, १, ४, २,  
 ७, १, ४, ५, ४, २, १, ४, ५, ६,  
 ११; १०, ३, ५, २, ४, १, १०, १६,  
 २, ३, १, ३, १, १०, २, ४, ४, ५, ५,  
 १, ५, ३, ३, ८, ९, १०, ११,  
 ११, ३, ३, ६, ५, ५, ५, १३,  
 १०, ३, ५, २, ४, १, २, ४, ५, ६, ८,  
 ९, ११, १२, २, १, ५, ६, ८,  
 ९, १०, १, १, २, ३, ४-६, ४,  
 १, २-७, ७, २, ११, ९, ३, १०,  
 ११, १२, १३, ४, ४, ११, ५, १,  
 ३, ७, ३, ११, ४, ३, ६, १, ४, ८, १,  
 १७, १९, २, ९, ४, ११, ११, ४, ७,  
 २८, ३०, ३१, ४, १, ६, २, ८,  
 १४, ७, १, २-६, २, ७, का १,  
 ३, २, ११, ४, १, ३, ०, ५, १, २६, ३,  
 १०, ६, २, ७, २, १, २, ३, २, ३, १९,  
 ते १, ६, ५, ५, २, ५, ८, ९, ६, ५,  
 ५, ८, ५, २, ३, १, २, ९, २, १, ४,  
 ३, ७, ५, ३, ९, ८, ३, ४, ६, ८,  
 ११, १०, २, ८, १, १, ४, २०, तेआ  
 १, ३, १, ३, ४, २, १०, २, ता १६,  
 ५, ६, २०, १४, ४, जे ७५,  
 १३९, जैठ १, २, २, ५, ६, २, ६,  
 १४, २, ७, १५, १, ४, ७, १०, ४, ८,  
 ११, ५, १५ म १, ६, २, ६, २, ४,  
 ६, ५ १, ४, ३, १, १, १, १, १,  
 ३४-३६, २, ३, २, २, ६, ४, २,  
 ६, १२, -मँग ऐ ७, २७ ऐआ  
 २, १, ६, शा ६, १४, शा २, ४,  
 २, २, ४, ६, १, ४, २, १, १, १, १,  
 ३, ५, ४, १५ ६, १, १८, ७, २, १,  
 २२, ५, २, ४, ९, ४, २, ९ ३, २६  
 ६, ४, ४, ७, ५, ३, ८, ४, १५, ७, १,  
 २, २, ३, २, ३, ७, ३, १, ४, ८, १, ३, ३,  
 ९, ४, ४, १, ५, २, ३, १०, ४, १, १०,  
 ५, ३, ८, ९, १०, ११, १, ५, ७, ११,  
 ७, २, ८, का १, ३, ३, २०, ती ३,  
 २, २, ३, १०, २, ३, २, २, ३, ७, ११,

१, तेआ १, ८, ६, १०, ९, १, ता  
 १४, १०, ३, जे २०४, जैठ ७,  
 ११, ४, ४, -मँग ५-मँग. शा ७,  
 १, १, १४, ९, ५, २, ११, ते १,  
 ३, ५, १, -मँग ऐ २, ३१, ६,  
 १५, शा ५, ५, शाआ ७, १, ८,  
 शा १, १, १, १०, १४, २, ३, ४,  
 ६, १८, २०, ६, ७, २, २, १, ३, १,  
 १४, ७, १, २, ३, ८, १, २, ७, ५, १,  
 ९, ३, २०, १०, १, ४, १, ४, ३, ९,  
 ५, ३, ९, १०, १, ३, ७, ४, ३, ११,  
 ४, ३, २, ४, ६, २, ८, १४, ७, १, ३, ४,  
 २, ६, ८, २, ४, २, ७, २, ८, ९, ४, २, ४,  
 का १, ४, १, ५, १, ४, १५, २, १, १,  
 ९, ११, ते १, ४, २, १, २, ३, ६,  
 ४, ३, ७, ६, ५, ८, १७, ७, १, २, ९,  
 ७, ८, तेआ १, ०, ३, १, ८, ८, ३,  
 १०, १, १, २, १०, ३, ता ६, ४, १,  
 ११, ४, २, जे ४८, जैठ १, ४,  
 १, १, २, ६, २, ६, १५, १, ४, सं ३,  
 म १, ६, १५, गो १, १, ३, ४, ३, ५  
 ३६, २, ४, १७, -मँगाम् शा  
 ११, ४, ४, ३, ५, ४, ११, ७, ३, १, २,  
 ५ ७, १, -मँगि शा ६, ३, ७, ३  
 ते ३, २, १०, २, -मँगिड मँगि शा  
 ६, ३, २, ४, गो १, ७, ९, -मँगि  
 ऐआ २, १, ७, शा १, १, २, १,  
 ३, १०, ७, १, ५, ३, ६, ४, ७, ८,  
 ५, ४, ४, ५, ६, ३, १, १, २, १, ४-  
 १७, ६, १, १७-२१, ७, ३, १,  
 २२ १३, ८, २, ५, ९, ११, ७, ७,  
 ८ का २, १, २, ३, ३, ७, ते  
 ३, २, १, ४, ३, १, ४, १, ५, ४, ३,  
 १, गो १, १, २९ -मँग शा १  
 ८, ३, ६ ३, ५, ३, २, ५, ६, १, ७, ५  
 ते २, ५, १, २ -मँगि ऐ ३  
 ४, ५, १३, १४ शा ८, २, ३, ४  
 १०, २, ६, १३ ११, ४, ३, ७  
 ४, ३, जे १७५, -मँग्य  
 ऐआ २, ५, १, -मँग्य ऐ १, १२,

१३, ३, ४, ५, शा ५, ५, ४, २, ५,  
 ते १, ४, २, १, २, ६, १३, ३,  
 -मँगि ऐ २, १३, शा ८, २,  
 २६, ३, शाआ २, ४, ३, ७,  
 ७, १५, ५, ६, शा. ३, ७, १, १, ७,  
 ६, ६, १, १, ७, ५, १, २, ५, ८, ४,  
 ४, १०, २, ५, १, ४, २, ११, ४, ३,  
 ३०, ४, ३, ते १, २, ३,  
 ४, ३, ५, १, ६, ७, ५, तेआ ७,  
 ११, २, ८, ५, १, जैठ. ७, ८, २,  
 २, ११, ५, ८, गो १, १, ३, २, २,  
 ९, -मँगि १ गो १, ५, २, ४  
 कर्म-कृत्-ती जे १५०  
 कर्म-कृत्-रा ते ३, ११, १०, ३  
 कर्म-कृत्-ज. शा २, ५, २, २, ९,  
 वा १, ५, १, २, ६, ते १, ६, ५, ५,  
 ३, १, २, ४, -ते तेआ ६, २, १  
 कर्म चित्त-चित्त, -चित्तु शा  
 १०, ५, ३, ९  
 कर्मि-गि शा ६, ६, ४, ९  
 कर्मि-गि-ग्या-ग्या. शा ६, ५,  
 १, १, ते २, ४, ७, १, सा १, २, ९,  
 -ग्याम् ते २, ८, ३, १, गो २,  
 १, ४, -ग्याम् शा ६, ५, १, १  
 कर्म देव-वानाम् शा ११, ७, १,  
 ३, ४, ३, ५, तेआ ८, ८, ३  
 वर्म नाम्-मानि शा ११, ४,  
 २, १७  
 वर्म कल-लम् तेआ १, ३, ४,  
 -लेपु तेआ १०, १, १६  
 कर्म-मय-यम्, -यान्, -यु  
 शा १०, ५, ३, ९  
 कर्म-मयी-य्य शाआ ७, ५  
 कर्म-वत्-वान् जैठ १, १४,  
 २, ११  
 कर्म विचिक्रिस्ता-स्ता तेआ ७,  
 ११, ३  
 कर्मा-(मँग्य-आ)-दि-दिपु तेआ  
 २, ७, १  
 कर्मा-(मँग्य-आ)-न्त-न्ते सा १,

† 'कर्मणा' इति भज मुपा० अशुद्ध । अतिदुषित षा० ।





<p>१; जेउ. ३, ६, ७, १५; ८, १५; गो. १, १, ३, ३; १, २, ५; २, ६, २; -वये तै. १, २, १, ९; -वि: ऐ. १, १६; २९; २, ७; ७, १७; सां. ९, ३; सा. ६, ३, ३, २, ५; ७, २, ४; १२, ४, ३, ५; ४, ५; तै. २, ४, ३, ३; ७, १२, ३; ८, १, २; ३, ५, ६, १; ९, १, ६, ३; १, ४, १; १३, १; १४, ३; तैआ. १, ११, ४; १०, ११, २; तां. १, ४, ७; १२, ११, १; जै. ५७; २०३; २०४; सा. १, ४, १, ६; २, ६, ६; गो. १, १, २, ७; -विभि: गो. १, ५, २३; -विम् गो. ३, ३, २, १२; ४, २, ४, २४; तै. २, ६, १७, ७; ८, १, २; ३, ६, १०, ३; तैआ. १०, ११, २; तां. ४, ५, २१; -षी तै. २, ६, ७, ४; १७, ५; ३, ६, २, २; -वीरु ऐ. ६, २०; गो. २, ६, २; -तीनाम् तैआ. ४, ७, ४; १, ६, ८, १; १०, १, २; १०, १; ५०, १; -वे सा. १, ३, ४, ६; ४, १, ११; ७, ३, १, २९; तै. २, ७, १२, ६; ३, ३, ६, १०; १०, ८, ३; तां. १८, ८, १५; -व्यां तै. ३, ८, ३, ४.</p> <p>कवि-कृत- -सु: तै. २, ७, १२, ३, -सुम् सां. २३, ८; २७, २; सा. ३, ३, २, १२; -सु तै. २, ८, ९, १.</p> <p>कवि-वृष- -घ: शांआ. २, १५.</p> <p>कवि-शान्त- -म्ल: सा. १, ४, २, ८.</p> <p>कवि-शान्त- -म्ल: ऐ. २, १२; तै. ३, ५, ३, १; ६, ७, २.</p> <p>कव्य- -व्य: तां. १, ४, १४; -व्यास: तै. ३, ७, १४, ४; -व्येव्य: तै. ३, ७, १४, ४; -व्ये: ऐ. ३, ३७; तै. २, ६, १६, २.</p> <p>कव्य-सा- -ना ऐ. २, ३३.</p>	<p>कव्य-सुह- -नाहम् तै. २, ६, १६, २.</p> <p>कव्य-साहन- -०न तै. २, ६, १६, २; -न: का. १, ६, १, २०; तां. १, ४, १, ४; -नम् सां. ५, ६; ७; सा. २, ६, १, ३१; का. १, ६, १, २०; तै. १, ६, १, ६; गो. २, १, २५; -नाय सा. २, ४, २, १३; ६, १, ३०; का. १, ३, ३, ११; ६, १, २०; तै. १, ३, १०, ३; मं. २, २, २.</p> <p>कृतासु(✓कृत्)- -त: तै. १, ४, ८, ३.</p> <p>कृता- -साया सा. १, ४, ४, १५; -सा सा. ४, १, ५, १७.</p> <p>कविपु- -सु सा. १३, ४, ३, १; तै. १, ६, ८, ९; -सुना जै. १८०; -सुनो: सा. १३, ४, ३, १.</p> <p>कविपुर्व- -व्याय तै. १, ६, ८, ९.</p> <p>कव्युप- -०प तै. २, ७, १५, ३; तैआ. १, ७, १; -त: ऐ. ८, २१; सा. ७, ५, १, ५; १३, ७, १, १५; १४, ५, ३, ६; ९, ४, ३३; तैआ. १, ७, १, ३; ८, ८; तां. १५, ५, ३०; जं. १२९; २१०; गो. १, २, ८; -वस्य तैआ. १, ८, ७; २, १९, १; जेउ. ४, ३, १, १; जैआ. १, ३३७; ४१३; ५३९; २, ५, ५; आ. १, १; ९०; ३२८; ४१३; ५१२; ५२९; मं. १, ६, ८; -पाडह्य ऐ. २, ६; तै. ३, ६, ६, ३; -पा: य. १, ४, २, ७; -नाय ऐ. ८, २१; सा. १३, ७, १, १५.</p> <p>कव्युप- -पी जै १६५</p> <p>कव्युप-मीड- -म् आ. २, २२, २.</p> <p>कव्युप-मुह- -झे गो. १, २, ८.</p> <p>कव्युप-मुह- -दर्शन- -नाय गो. १,</p>	<p>२, ८.</p> <p>कव्युप-पुष्प- -म् आ. २, २२, १०.</p> <p>कव्युप-मन- -तम् आ. २, २१, १-१०; -ने जैआ. २, १०, १०, आ. २, १६, ९.</p> <p>✓कपु, कपते गो. १, ३, २१.</p> <p>कपो(-व्यड)-रु- -रुकाय तैआ. १०, ५९, १॥</p> <p>कलममी- -म् सा. १, १, २, ९; १२.</p> <p>कटोड- -ड: सांआ. १५, १; सा. २, ४, ३, १; १४, ६, ४, १; का. १, ३, २, १; -डात् सांआ. १५, १.</p> <p>कांस्य(←कंय)- -म् सांआ. ९, ८.</p> <p>कारु-मियुन- -नामि प. ५, ८.</p> <p>कारु-कुलाय-गमिधरु- -म् ऐआ. ३, २, ४.</p> <p>काकुद- -दु, त तै. २, ४, ३, १३.</p> <p>काकुद- -दु: ऐ. ७, १.</p> <p>काकुम(←ककुम्)- -भम् सांआ. ११, ७; -भेन सांआ. ११, ८; -भेव्य: सांआ. २, १०.</p> <p>काशतेजि(←कशतेज)- -मि: ता. १०, ५, ७; १४, १, १२; -निम् जेउ. १, १०, ४, १; ३, १, १, ११.</p> <p>काशीरत(←कशीरत)- -त: तां. ७, १०, १०; जै. ४०; ८०; -तम् ता. १४, ११, १६; आ. जैआ. १, १३९; -तानि आ. जैआ. १, ५६४; -तेन ऐ. ५, १५; तां. १४, ११, १७.</p> <p>काच- -चा: तै. ३, ८, ४, ५; -चात् सा. १३, २, ६, ८; तै. ३, ८, ४, ४.</p> <p>काञ्चन-दाह- -ता सं. ४.</p> <p>काण्डेविदि(←कण्डे-विदि)- -दि: -जे: वं. १.</p> <p>काण्ड- -ण्डम् तैआ. २, १९, १; ६, ९, १; -ण्डात् ५-ण्डात् सा. ७, ४, २,</p>
--	---	--

१=नव्यः । विमलेश्वरदिशाः सा. १ । 'कविभिः कविपु शल-' इति विमलेश्वरदादु द्वैमिष्यं बोध्यम् पा० ६, २, ४८; १४७. द्र. १ । 'क-शि-' मुपा. स्वरोविमलेश्वरः । 'क-' इति मुपा. स्वरोविमलः । ॥ ना. १ 'वपोक्त-' इति मसू. मा. पा. अत्र. । 'कवचित् -त्-' इति मुपा. द्र. डलयोरभेदात् । 'क' काशीवनम् इति मुपा. चिन्त्याः । तादमात्रं कपेरनु-पलब्ध्यादायैपपाठितोपायः । 'काशीनवानाम्' इति मुपा चिन्त्याः ।

काण्ड ऋषि-

१४, तसा १०, १, ७, - षडानि  
 गो १, २, ९, - षडेन ता १८, २,  
 ७, - षडे गो १, २, ९  
 काण्ड ऋषि- - षय तेषा १, २, ३, ४  
 काण्ड-वीगा- - आ ऐसा ७, १, ७  
 काण्डिन्- - न तै २, ७, १६, १  
 काण्डिवय- - य वै. १, १, जैत ३, ७,  
 ३, २, १, - यम् जैत ३, २, ७, १,  
 - याय जैत ३ ७, ३, २, १

काण्ड(-कण्ड)- षय सा २८, ८; ता  
 २५, १०, ११, वै ८५; - षवन्ता  
 ८, १, १, २, १ ९, २, ५, १२, ३, २०,  
 १४, ४, ४, वै ७९; आ वैषा  
 १, २६१; - षवस्व आ वैषा १,  
 ८, - षवे आ वैसा १, ५३,  
 १५७, ३४८, - षवौ ता १४,  
 ६, ९०

काण्ड्यायन- - न्मू य १, १, - ना;  
 वै ८५, - नौ वै २०३

काण्डि- - षाडिनि यद.

काण्डायनी(-कानि)- - षाय तैसा १०,  
 १, ७

काण्डायनी- - नी य १४, ७, ३, १,  
 - ष्या १ १४, २, ४, १, ७, ३,

काण्डायनि- - नये जैत ३, ७, ४, ३,  
 ४, ९, २, १ - नि: जैत ३, ७, ४,  
 १, ४, ९, १

काण्डायनी- - ष्य शासा ८, १०

काण्डवेयु(-कड)- - ष ए ६, १, या  
 २०, १, य १३, ४, ३, ९

काण्डवेयु- - षस्य तै २, १, ८, १

काण्डवमु(-कनायम्)- - मा य १३,  
 ४, १, १

काण्ड(-कम्)- - ष्या तै ३,  
 १०, १, ३

काण्ड-कर्मन्- - षा दे ३, ४

काण्ड- - मा: तै २, ७, ११, २

काण्ड(-कण्डु)- - ष, - षान्त्व १  
 काण्ड(-कानि)- - षय जैत ३, १, २,  
 १३; - षय जैत ३, १, २, २ - यम्

जैत ३, १, १, २, १, - या ता  
 २०, १२, ५  
 काण्ड- - ष्य य १४, ६, ७, २,  
 ३, ४, - ष्य य १४, ५, ५, २०,  
 ६, ७, २, ३, ७, ३, २८, - ष्यम् य  
 १४, - , ७, २-४, - ष्यस्य य  
 १४, ६, ३, १, ७, १. - ष्याय य १४,  
 ५, ७, २०, ७, ३, २८

काण्डिय-वाम्बवा(-कानि, -कानि)-  
 - वा ऐ ७, १७

काण्डित(-कानेत्)- - तै आ १, ३३

काण्डित(-कान्य)- - ष्वि गो ३,  
 २, १०

काण्डि(-कम्)- - षम य ४, ३, ६,  
 ३२, तै २, २, ७, ८, - , २, ३,  
 - म तै २, २, ७, ८, - तैसा २,  
 १८, १, ३, १०, २, ४; - ता १,  
 ६, १, ७, ८, १०, वै ११६, म १,  
 १, २, - मा ऐ १, १, २, ७, १, ८;  
 १४, १, १, ६, ४, २, २, ६, ८, २, २, २, २

काण्डि- - ऐसा २, ६, १, या १, ३, गासा  
 २०, २ २१, ६, २७, ६, य १,  
 ६, २, ७, ९, ३, १६; ३, ६, १, ०,  
 ९, १, ०, २, ३, ४, २, २, ६, ७, ७, ९,  
 २३, ६, २, १, १७, २, १०, २, २,  
 ३७, ७, ४, १, २, ४, ५ ९, ७, २, ३,  
 १०, २, ४, १, १, ०, ९-१३, १४, १,  
 १७, ६, १, १, ३, १, २, २, ७, १४,  
 ५, ४, १, ८ १३, १, ६, - ०, ५, ७,  
 १ १२, - ३, १, ३, ३, १ ३३,  
 ७, १, ३, ८, १४, ४, - १० ३, ९, ६,  
 ९, १४, ८, १-१०, १, १, १, ९,  
 ४, २-४; ४, १, २४ तै २, ७, ५,  
 ५, ६, ४, १, ६, १०, ६, ७, - ४, १,  
 ८, ६, ४, ३, १, ४, १, ७, १, १, ७, २  
 १०, १, १, २, ३, ९, तैसा १,  
 २३, १, ३, १०, १, २, ४, १, १, ०,  
 १०, ६, ४, १, ता १, ८, १७, ०,  
 २, १४, १०, ५, १४, वै ७०, ७८,  
 १४३, १७३, १८०, १८६,

१९०, १९९, जैत १, २, ३, ८,  
 १०, १, १०, ३, - ५, ८, गो १, ४,  
 ८, २, ४, १६, - मन् ऐ २, २८,  
 ३, १८, ४८, ०, २३, ६, ८, ३, ०,  
 ऐसा १, १, १, ४, ३, १, ३, २, ४, ७,  
 ३, ३, या ४, ४, ६, १०, ७, १, ३  
 ८, ३, १०, २, ३, २, ७, ४; गासा १,  
 १, या १, १, १, २, १, २, १९ ३, ५,  
 १०, ७, १, १७, ५, ३, १- २, १, २,  
 ७, ४, - ३, ५, ७, २, १, ७, ५, ३, २,  
 ७, २, २, ४, ७, ३, १, १, ३, २, १, ४,  
 २२, २, ३, २०, - १, २, ०, ९, ३, ४,  
 ११, ४, ७, ८, १४, ९, ११, ६, १, ५,  
 ५, ५, ७, ९, १०, ६, २, १, १७, २,  
 ३९, ७, २, ७, १, २, १, ९, २, १,  
 १८, ४, ४, १०, ५, १, ५, ४, ६,  
 ६६, ६, ७, ६८, २, ३, ७, ९, १०, १,  
 ४, १, ३, - ४, १, १, ६, ५, १, ७, १, ८,  
 १२, ४, १, ३, २, ८, १०, ३, ३, १, ३,  
 ७, १, ९, ८, १, ३, ४, १०, १४, ३, २,  
 १९, ४, १, ३, ३, ७, १, १९, ०, ९,  
 २, ४, ६, ७, ४, या १, १, १, ९, ३, ४,  
 ४, १, २, ३, ३, ४, ६, १, ३, २, ४,  
 ५, १, २, ८, १, १, १, १४, २, १४; तै  
 ३, १, ६, ११, २, ७, ५, ६, ५, ३, २,  
 ४, १, - ७, ६, - ७, ७, १४, ३,  
 ८, - १, ७, ३, १, १, ६, ११, २, २,  
 ६, ४, १- ७, ४; १५, २, ३, ९,  
 ७, ८, १०, १०, ४, - १, २, १, १ ५,  
 ९, तैसा ३, १०, २, ४ ता १, ६,  
 १४, ४, २, १२, ९, २०, १०, ५, १३  
 १३, ८, ८, १२, ७, २०, ९, १२ १३,  
 ३, १- ६, ९ ११, १८, १२, ७ १४,  
 ४, ७, ७, १० ८, ८, ११०, १२, ७,  
 १६, १, १३, १, ४, २०, १, ५, २,  
 ७ ३, ४, १३, - २७, १३, ७,  
 २३, १, ३, ३, ७, २८, ३, ३, २५,  
 १, ६, ३, ४, वै ३०, ३४, ५०  
 ७८, १४३ १७७, १८०, १८६,  
 १९२, १९७, १९९, जैत १, ६,

३,३,१७,२,१,५, सा १, ३, १,  
 ३, ९, ८, म १, प १, ५, २,  
 १०, ३, ७, गो १, १, २२, ४, ८,  
 २, २, ६, ४, १६, ५, १४, ६, १६,  
 -मयो ऐ छ, १७, ८, ५, सा  
 ११, ५, सा १३, ५, १, ८, ता  
 १४, ९, ३, २, जै १०३, गो २,  
 ३, ११, -मस्य शा २४, ८, सा १३,  
 ५, १, ३, तै २, २, ५, ६, ४, ६, ५,  
 ६, ८, ८, ८, म २, ४, ८, गो  
 १, ४, ८, -मस्य ५-मस्य शा ६,  
 १५ -मा ऐ २, १७, ६, २, २५,  
 २६, ऐआ १, १, ३, ३, २, सा  
 १, ३, ५, २, २, ११, ६, ७, १३, १, ९,  
 १०, ३, १०, १०, शाआ २, १६  
 ५, ५, ९, २, शा २, ३, ४, १६, ३, ४,  
 ३९, ३, ९, १, २०, ४, २, ५, १९, ६,  
 २, २, ३, ५, ६, ४, १२, ९, ३, २, ४,  
 १०, २, ४, १, २, ४, ५, ३, ५, ४,  
 १५, १६, १३, ४, १, १२, १३, ५, १,  
 १०, १४, २, ९, २२, १४, ७, २, ९  
 का १, १, १, १०, ४, १, १२ २८  
 तै ३, ७, १, १, २, ७, २, ९, ३, ३८,  
 १२, २, ६, तैआ ९, १०, ४, ता  
 १, ३, ५, ५, ११, १४, ८, ८,  
 २०, जै ६८, ७०, १८६, जैव १,  
 १६, ३, १०, २, १, १, ३, ६, ९, १२,  
 १५, १८, सा ३, ९, ३, म २, ५,  
 ८ प १, ६ गो २, २, १८,  
 -मात् म २, ३, १८, प १, ६,  
 गो १, ४, ७, -मान् ऐ १, २१,  
 २, १७ २०, ४, ७, ६, २, ३, ८,  
 ४, १९ ऐआ १, १, २, २, ४,  
 ३, २, ७, २, ५, १, ६, १ ५, ३, २,  
 सा १, ५, २, ३, ४, ४ ६, १५, ७,  
 १, ११, ६, १३, १, १४, १, १८,  
 ९, २५, २, २६, १, ३, १५ २७,  
 ६, २८, १, २९, ६, शाआ १, २,  
 २, १६, ३, ७, १५, सा १, ५, २,  
 २०, २, १, ४, ३०, २, १, २१, ३, ४,

१६, ४, २, ३, ६, ४, २१, २२, ५,  
 ८, १४, ६, ७, १४, ५, ३, १, ४, ६,  
 ५, २, १६, ६, १, २२, ७, २, १, २,  
 २ १, २, १६, २, ३, ३८, ३, २, ६,  
 ७, ३, २, ८, ४, २, ९, ४, १, ५, २,  
 ७, १०, २, ४, १, २, ४, ५, ३, १२,  
 २, २, ८, ८, ३, ३०, ९, २, ११,  
 १३, ४, १, १, १२, १३, ५, १, १४,  
 २, ९, २२, १४, ६, २, ७, ९, ३, २,  
 का १, १, १, १०, २, १, १२, ४,  
 १, १३, तै १, २, १, २, ७, ४, ८,  
 ५, २, ६, ५, ८, ११, ४, १२, ३,  
 ३, ७, १, १, ६, ४, ६ ९, ३,  
 ३, ४, २, ११, ५, ३, १०, ३,  
 तैआ १, ६, २, ३, १, ६, ५, १२, १,  
 ८, १, १, ५, १, ता ७, ७, ८, २१,  
 २, ५, ६, २, ३, ४, जै ६, ७०,  
 ९१, १८४-१८७, २०३, २०९,  
 जैव १, १६, ३, १०, १८, ३, ४,  
 २, ५, १, ३, ४, ता १, ४, २१, ३,  
 २, ४, स २, ४, म २, ४, ९, १२,  
 गो १, १, २, १६, २, १, २६, २,  
 १८, ६, ८, -मानाम् ऐ २,  
 १७, २०, ६, २, ऐआ १, १, २, ३,  
 ३, ७, ४, २, सा १, ३, ५, ४, ४,  
 ७, ४, ९, ३, १०, १, १४, १, २, ७, ७,  
 ३०, ५, सा ६, २, १, ३, ६, ४, ११  
 ८, २, ११, ७, ३, २, ९, ८, ७, २, १९  
 ९, ४, २, २८, ३, १५, ५, १ ४०,  
 १३, ५, १, १०, ता १२, ९, १२,  
 १४, ११, १९, जैव १, १८, ३, २,  
 ४, ६, ३, ९, -माय ऐ २, २६ ४,  
 १७, ६, २६, सा १९, २, सा १,  
 १ १, २१, ३, ५, १०, ४, १, ३९, २  
 २, ३, २, ३, ५, १, ३, १, ४, २, २२  
 ६, १, ३, ७, ४, ८, ९, १, २, ४, २, ५,  
 २२, ३, ३, १५, ४, ३२, ५, ४, ८,  
 ५, ३, १, १०, ६, १, २, ३६ २, १,  
 ६, १, ७, ७, २, २, १, ९, २, १, १८,  
 ४, ४, १०, १२, २, २, ८, १३, ४,

१, १२, १४, ५, ४, ५, ७, २, १६,  
 ३, ६, का १, २, १, ३, ३, २, ४, १,  
 १, २, १, १, १, ४, ३, १, ४, तै २, २,  
 ५, ५, ५, ३, २, ३, १, ४, १५, ५, ४,  
 १५, ४, १, १, ७, १, १, १२, २, २,  
 ३, ४, ८, ५, ९, तैआ २, १८,  
 १, ३, १०, १, ४, ता १, ८, १७,  
 ४, ६, १७, ६, ३, २, १६, १५, ४,  
 २२, ३, २ १०, २, २, ३, ३, ८, २,  
 २५, १०, २, २, जै ११६, १८६,  
 २०९, जैव ३, ३, ३, ६, ५, ९, ५,  
 प ३, ७, -माय ५ माय शा १६,  
 ९, -मे ऐ ३, २, २, सा १, १, २, ४,  
 तै ३, ३, ३, ४, -मेन सा ४, ३, ४,  
 ३, २, ५, ८, १, ४, ६, २, १, ६, १४, ६,  
 २, ७, तै १, ४, ५, ३, २, २, ५, १,  
 ६, ५, ५, ५, ८, २, १, ५, ४, ३, १,  
 ४, १५, ५, १५, ११, ९, १, २, ३,  
 १२, २, ३, तैआ ३, १०, २, ४,  
 १५, २, ता १, ८, १७, -मेभ्य  
 ऐआ २, ३, ६, ५, १, ४, सा  
 ६, ६, १, २२ ४, ११, १२, ८, २,  
 ११ ८, ७, २, १९, ९, ४, २, ९,  
 २७, २८, ३, १५, ५, १, ४० तै ३,  
 ९, २२, ४, स १, -मेपु शा  
 २१, ६ २४, ८, ता ८, ८, २०,  
 -मै ऐ १, २१ शा २७, ३,  
 सा ४, ६, ९ २३ ९, ३, २, २, ६,  
 ४, २, ३, १०, ५, ४, १५, ७, ६-  
 ९, १३, ६, २, १०, ११, १३,  
 १४, ७, १, ३, २, ९, ३, २ का १, ४,  
 १, २, १, -मौ शा ८, ८, सा ९,  
 ३, २, ६, ता २३, ८, ४, २४, ७,  
 २, जै १०३  
 काम-काम- माय तैआ १,  
 २१, ६  
 काम चरण(✓चर)-म् श ६,  
 ३, ५  
 शकाम-चार- र तै ३, ११,  
 १०, २, १२, २, १, ४, ७, -रम तै

‘नाम’ इति मुपा० । ‘नामात् नेतु वै’ इत्येव पा० मुशोध ।

३, १, ४, १३, -स्य ते ३, १, ४, १३  
 रकाम चारु-र जै ४, जैड ३, ५, ९, ३, गो १, १, १५ ३९, ३, २२;-स्य द २, २, ३, ३, ४, १, का १, २, ३, २, ४, १, १  
 कामचारिन्-रि शांआ ७, २३, -री शांआ ७, २३, सा ३, ९, २  
 काम-जा(त→)ताई-ता तै ३, १०, १, ३  
 काम-दुघ,घा(√दुह)-घम् तै ३, ११, १, १-४, ७, ८, ९, ११, १२ १४, २१, -घा द ४, २, ३, ६, ५, ८, १६, ९, १, २, १९, तै ३, १०, १, ३ -घा द ९, १, ८, १९, तै ३, ७, ६, १, ११, १, ५ १९, १२, ६, १, ६, ७, १, ५ ८, १, ३, तैआ ६, ९, १ ता ७, ५, २०, २१, ११, ५, ८; जै ६४, १३०, १८५, -घान् तै ३, ११, १, १५ १६, १७, -घानि त ३, ११, १, १३, -घामि ता ७, ५, २०, -घाम्य ता ११, ५, ९, -घाम् तै ३, ११, १, ६, १०, २०, -०घे द ७, २, ३, १२ -घे तै ३, ११, १, १८,  
 कामदुघा(-घडअ)-धिनि- ति जैड १, २, ३, १  
 काम धरण- म् द २, ३, ४, ३४ ७, १, १, ८, का १, ४ १, २४ तै १, ३, १, १७  
 काम प्र(√प्रा)- प्रश १०, २, ६ ४-प्रम्शाआ १, ७ द १०, २, ६, ४ ११, १, ६, १७ तै ३, ९ २२, ३ -प्राय द्वाआ १, ७ -प्रेण द ११, १, ६, १८, १९ २० त ३, ८, २२, ४, जैड ४, ६, १, १ २, म २, ४, ६ -प्री गो १, ३ २२  
 कामधि-प्रे ऐ ८, २१  
 काम प्रयुवण- म् तैआ १,

२७, ६  
 काम प्रदन्(√प्रच्छ)-स द ११, ६, २, १०, -सम् द १४, ७, १, १  
 काम प्रीत(√प्री)-ता तै ३, ७, १, २  
 काम-म्य-य द १४, ७, २, ७  
 काम रूपिन्(-प+इनि)- पि द्वाआ ७, २३, -पिणम् द १०, ६, ३, २, -पी द्वाआ ७, २३  
 काम व(त्→)ती-ती द ७, ३, २, ८, ९, -स्य द ६, २, १, ३६, -स्या द ९, ५, २, ७, ९  
 काम व(त्स→)त्वा-त्वा तै ३, १२, ३, २  
 काम वर-म् तैआ ३, ११, ८  
 काम विमोचन-म् गो १, १, ३९  
 काम-सनि-नय ता २३, ३, २, जै १९९, -नि ता ११, ८, ८, १२, ५, २०, १३, ३, १२, ६, ९, १२, ५, १४, ४, ७, ५, १५, ६, ६, ८, १०, १२, ५ जै ७८, १७७, १८०, १९२,  
 कामा(-मडअ)क्षर-सयुक्त-क्त सा ३, ९, ६  
 कामा(-मडअ)गायिन्(√गं)-यिन जैड २, २, ३, १२  
 कामा(-मडअ)-म्निन्(-ञ+इनि)-प्री तैआ ९, १०, ५  
 कामा(-मडआ)तिं-ती गो २, ६, १५  
 कामा(-मडअ)दान्-म् द २, २, ३९  
 कामि(-मडई)-प्सु-पसव सा १, १, १७  
 कामि(-मडई)क्षर-र तैआ १, ३, ६  
 कामो(-मडउ)-रधाप्य-प्य ऐ ७, २९  
 कामयमान-न द १८, ७, २, ८ तै १, ४, ५, १ २

काम्य,स्या-म्य तै २, ४, ६, ७, ७, -म्य ऐ ५, १८, तैआ १०, १, ४, गो २, २, १, -स्या की १, ४, १, २४, -स्या तै ३, ९, ४, २, ३, १०, १, ३, ता २०, १५, १५, -०स्या द २, ३, ४, ३४, -स्यान् गो २, २, १, -स्यानाम् सा १, ३, ८, ४, १, २, १, १, -स्यानि जैड ३, ७, ५, २, -०स्ये द ४, ५, ८, १०, द १, ४, १, २४  
 काम्यकीय-या जै १६३  
 काम्पील-यासि(सिन्→)नी-निति ३, ९, ६, ३  
 काम्रोम-ज, -जात् व १  
 र्कायां-य-शा ७, ४, द २, ५, २, १३, ११, ५, २, ३, का १, ५, १, ११, तै १, ६, ४, ५ गो २, १, २२, -यस्य द १३, ५, ३, ३, -येन द २, ५, २, १३, ३९, का १, ५, १, ११, ३, ५  
 र्काय(√चि)-ये ऐ ७, २  
 कायाधु(←कयाधु)-व तै १, ५, ९, १, १०, ७  
 कारण(√कृ)-म् गो १, १, २७  
 कारयमाण-म् गो १, १, १४  
 कारयित्वा ऐआ ७, ३, ३, सा २, ७, ८, ३, १, ७, ५, ७  
 कारि-म् तै ३, ४, २, १  
 कारु-रव द १२, ७, तै २, ८, २, ५ -रव जै २०४, गो १, ३, १७, -रुम् गो २, ६, १२, तै ३, ६, ३, ४, -रो ऐ ५, २०, द २०, ३, २६, १२  
 कारु-विदा-दा गो १, २, २१  
 कारव्य,व्या-या ऐ ६, ३२, -या ऐ ६, ३२ द ३०, ५ गो, ७, ६, १२, -व्याभि ऐ ६, ३२, गो २, ६, १२  
 कारपचव-म् ता २५, १०, २३  
 कारीरादि-व्य जैड २, ३, २, ४,

ईन्वरथिन्स । ङि-मार्त 'इनि पाथ । ङि-म्या ' इति मुपा खरो विमर्शापेक्ष । ङि-रक+अण्, इकारव पा ४, २, २७

-दिः जे १५<sup>१</sup>, -दिम् जे १५  
 कारोत्तर-रं शा २,७, श १२,१,  
 १,७, -वेग तै २,६,४,२  
 कारोती-त्याम् श ९,५,२,१<sup>५</sup>  
 नागेश्वरस(←कृष्णशरत्)-सम् तां  
 १३,११,१३, आ जैआ १, ५०,  
 -सानि आ १,५६९,५८०  
 कार्तयरा(←कृतयशस्)-राम् तां  
 १४,५,२१, आ १, ३६, २६१  
 -येन ता १४,५,०३  
 कार्तवेत्ता(←कृतवेत्ता)-राम् जै १९६<sup>६</sup>,  
 आ १, ३५, ३६, २६५, ५४५,  
 जैआ १,३६, २६५, -शरस्य आ  
 १,४८२, -शानि जैआ १,४८०  
 कार्मा-म् तै ३,४,३,१  
 कार्मु(क→)की-की श ६,६,२,११  
 कार्य, यो(√कृ)-यं तै १,१,९,९  
 तै २,७,९,४<sup>१</sup>, ता ४, ५, १३,  
 ७,७,९,४,१५,७,३,८,११, १६,  
 १,७,३,५,१७,५,५ २४,१,१२,  
 जै १६२<sup>३</sup>, -यम् श १,२,३, २,  
 तै १,१,८,६, २,२,३,३, १,५<sup>१</sup>,  
 ८,१०,२, ३,३, २,२, तैआ १,  
 ३२,१ ता ४,२, ११,१३, १९,  
 २०, ५,१४,७,८, ७, १,१, १३,  
 १४,१५,१८, १९, २,१, ६,१०,  
 ३,१,४,६,७,८,८,११,९,३,१०,  
 ११,५,९,६, ३,६,११ १६,११,  
 १३ १३,१३,१७,१,१०,११,१२  
 ५,७ १८,१,७,११,८ २४,१४,२,  
 ३ जै ३६ ११९ व ४,४ -यो  
 ता ४,७,१५ १७,४,१०<sup>१</sup>, ९,४,  
 ४,८,१२, जैउ ३,७,१,७ -यो<sup>३</sup>?  
 श १३, १, २,२, जै १६८  
 तै १,२,२,१<sup>१</sup>, ता ४, ५, २०  
 १३,१२,२,१४,१०,२, जै १६८  
 यो ३ ता ४,५,१७,१३, १०,१,  
 -यं ता ९,४,७, जै १६८, -यो  
 ता ४,७,१ ५,१,११,१०

कार्नाकेयी-पुत्र-त्र, -त्राव श १४,  
 १,४,३<sup>०</sup>  
 कार्पापग-गा ता ३,७,९  
 कार्ष्णि(√कृष्)-यिं.श ३,९,३,०६  
 कार्ष्णिवल(←कृष्णवल)प्र गाग(√गै)-  
 -जेन तै २,४,७,२  
 कार्ष्णी(←कृष्ण)-रामं शा ३०,९<sup>१</sup>,  
 -रामं आ जैआ १,४९१  
 कार्ष्णी-श्रावस-सानि जैआ १,  
 ५६९  
 कार्मर्ये-र्यं श ३, ८,२, १७,७,  
 ४,१,३९, -र्यम् श ३,४,१,१६,  
 ७,४,१,३७  
 कार्मर्ये-मय-या श १,३,३,२०,  
 ३,४,१, १६<sup>१</sup>, -यान् श १,३,  
 ३,००,३,६,३,१०,१४ -ये श  
 ४,३,३,६  
 कार्मर्ये-मयी-यीम् श ७, ४,  
 १,३७,४१, -य्यौ श ३, ८,०,  
 १७  
 कार्ल(√कल्)-ल शां १५,१ १६,१  
 १८,४,२९,२,३०,१, शांआ ७,  
 ७,२१,श १,७,३,३,३,३,३,३,६  
 ४,५,९,३,५ ७,९, ५ ४, ५<sup>१</sup>  
 -लम् श ३,२,२,१६,१०,६,५,  
 ४ -लस्य श १०, ६,५,४, -ला  
 तैआ १, २,२,८,१, -लाव शा  
 ७, ३ १३, ५ ९ १६ १,२,६,  
 १८, २ १२ ६ शाआ ६, १३  
 १४ श ४, २,४,५, ५,३,७ ८,  
 १४, ५,१,११,१२, जैउ ४,११,  
 ४,४ -लान् शाआ ७, २१  
 सा ३, ९,३ -लाय तैआ १०,  
 ४४,१ -ले ऐ २ ३ ऐआ २,  
 ३,६ शा १,३, २,९<sup>१</sup>, ४ १०  
 ८,७,१८,४<sup>१</sup> १९,३,२७,४ श  
 २,४,२,४<sup>१</sup> ४,५,१,१६ ६,८,६  
 ११ १६ ६, ६,४,१४, ७, २,२,  
 २१,९, ४,२,११ २७ ३,१,११,

५,३,८,९-१२, का १, ३,३,४<sup>१</sup>,  
 तै ३, ३,६,३, ७,८, तैआ १,  
 ३१,४, ५, जै १३, जैउ ४,२,  
 १,४,७,१०, सा १, ३,६, ४,५  
 ९,५,११,१५,६,१,३,१,२,७,३,  
 ५, ५ १, २,६<sup>१</sup>, गो १, २,५,  
 -लेउ-ले तै ३, ३,९,१२, -ले  
 तैआ १,१०,३  
 काल-पर्यय-ये तैआ १,३,३  
 काल-विशेषग-म् तैआ १ २,१  
 काल-सन्धि-न्धि शाआ ७,२१  
 काला(लडअ)वयव-वानाम् तैआ  
 १,१२,५  
 कालकम्पु-भा तै १,१,२,४  
 कालकाकम्पु-न्द्रौ आ जैआ १,  
 ५२५  
 कालका(=क)न्ज-न्जान् शाआ ५,१,  
 कालवव-वः-वाव व ३  
 कालाश-स्तुति गोपनायना-म् गो  
 १,५,२४  
 काली-म् शाआ ११,४  
 काल्ये(←कलि)-य जै ४६,  
 -यम् ऐ ८, १२,१७, शा २९,  
 ३, ७, ता ८, ३, १,५, ७ ४,  
 १०, ११, ४, १०<sup>१</sup>, १५, १०,  
 १४ १५<sup>१</sup>, २१, ९,१५ जै ४६,  
 ४७<sup>१</sup>, -यस्य जै ४६<sup>१</sup>, -याव  
 जै ४६ -यानि आ १, २३७<sup>३</sup>,  
 जैआ १, २२७, -येन ता ८,  
 ३,५ जै ४६<sup>१</sup>, ४७  
 काल्ये-स्व-म् जै ४६<sup>१</sup>  
 काल्वालीकृत(→)ता-ता श २,२,  
 ४,३, का १,२,४,३  
 काव(←कवि)-वम् ता ८,५,१४,  
 ११,५,२४ २४,११,७, जै ५७<sup>१</sup>,  
 ५८, १६८, आ १,३२,५५४<sup>१</sup>,  
 जैआ १, २८,५५४<sup>१</sup>, -येन ता  
 ११,५,२७  
 शकान्य-श्वः शा ७,४, ता ७,

॥ Kt उच्. पठत । 'खन्ज' आन मुपा । 'खन्ज्य' इति Mv । 'शकान्य' इति कीउ मुपा ।

। 'कालास्तुतिगोपनायनम्' इति कलि मुपा । ३←काल (कृष्णवर्णवर्णित) । पा ४,१,४२ द) । १। १। पा ४,१,५१

५, २०, १३, ९, १९, १४, ९,  
 १६, १२, ५, -व्यम् श ८, ५, २,  
 ४१, जैड २, ३, १, ८, -व्या ऐ ३,  
 २७, ७, ३, ४, -व्यानाम् ऐ ३, २७,  
 ता १४, १२, ५, -व्येन जैड २, ३,  
 १, २, -व्यै ऐ ७, ३, ४, ता १, ५, ९

रुकाव्या- -व्यम् श ११, ३, १,  
 ५, ६, ५, ५, १३, तैआ ४, २०,  
 १, -व्येन तै २, ४, ७, ६, -व्य  
 श ५, ५, ४, २६

कावप(←वप)- -पाणि आ १,  
 ४३८, जैआ १, ४३९, -वै  
 आ जैआ १, २७५

रुकावयेया- -य ऐ ४, २७, ७, ३, ४,  
 ८, २१, श १०, ६, ५, ९, -या  
 ऐआ ३, २, ६, शाआ ८, ११,  
 -यात् श १०, ६, ५, ९

रुकावयेया- -य श ९, ५, २, १५

√काश, चाकश्यन्तेऽह्व श २, ३, २,  
 १३, चाकश्यमान अद्र

काश- -शानाम् तैआ ६, ९, १

काशि- -शय श १३, ५, ४, १९

-दीनाम् श १३, ५, ४, २१

काशि-कौशल- -लेपुगो १, २, १०

काशि विदेह- -हेपु शाआ ६, १

काश्य- -शय श १४, ६, ८, २,  
 ५, १, १, -शय्य श १३, ५,  
 ४, १९, जै १५९

काशीन- -वम् ता १०, ५, १५ १६

आ जैआ १, १८४ -तेआ १, ३३

काशीती(←नऽऔ)पगव- -वेष ३, १०

काश्य(←वप)- -प शाआ ७,  
 १८, तैआ २, १८, १ जै १९९,  
 जैड ३, ७, ३, ९, व २, -पम्  
 आ जैआ १, २२४ ३६१, -पव्य  
 जैआ १, १, ९०, -पात् व २,  
 -पाय जैड ३, ७, ३, २, -वै आ

जैआ १, ७७

काश्यपी- -व्य श ७, ५, १, ५

काश्यपी-मालाक्या-माठी-पुय-  
 -त्र, -यात् श. १४, ९, ४, ३१

कापायण(←र-ना ? पायण)- -ग,  
 -गात् श १४, ७, ३, २७

काष्ट- -ष्टम् श ३, ३, २, ८, -ष्टात्  
 श ११, ५, ६, २, -ष्टानि ऐआ  
 ५, १, ३, श ६, ६, ३, १७, -ष्टे  
 श ११, ७, ४, ३, -ष्टेन श ३,  
 २, १, ३, १, जैड १, ६, १, ३, -ष्टे  
 श १, ८, ३, १८<sup>३</sup>

काष्ट हविस्- -विष गो १, ३, ९

काष्ठा- -ष्ठा श ११, ५, ७, २, तै  
 १, ३, ६, ५, -ष्ठा. शाआ ७, २१,  
 तैआ १०, १, २, जै १५, -ष्ठाम्  
 ऐ ४, ७, ९, श ५, १, ५, १७,  
 १४, ९, ४, २९, तै १, ३, ६, ५, २,  
 २, १०, ५, ३, ६, १२, ता ९, १,  
 ३५, ३८, जै १५<sup>३</sup>

काष्ट भूत्- -भूत् श ११, ५, ५, १३

काहल- -म् सा १, ५, ५

किन्नस- -सा ऐ २, ९

√किन्, चिकिरे<sup>३</sup> ता ३, २, ३, चिकेत  
 तै २, ८, ६, २, तैआ १, ११, ४

चिकित्सतम् जै ४४, अचिकित्सन्  
 तै ३, ७, ६, १२

चिकितान<sup>३</sup> चिकित्वस्, तुपी अद्र

कितव- -वम् तै ३, ४, ५, १ १६, १,  
 -वास तै २, ८, १, ६

किम्(→कु)→कपे १, ६, २, १३, ३४,  
 ३, ५ २१, ४९<sup>१</sup>, ५०<sup>१</sup>, ४, ५, २०,  
 ६ १४ १९, २१ २६, ७, ९, २७,  
 ३४ ८, ७, ऐआ २, ३, ८ ४, ३,  
 शा १०, ४, ११, ७ २२, ९, २३, ३,  
 २४, ५, २६, ३, १२, २७, १, ताआ  
 १, २, ३, २ ५, ५, २, ७, ९, ९, २ श  
 १, १, १, ३, ३, १२, ४, १३, २, २,

१०, ३, १, ७, १, ४, २, १९, ९, १, ५  
 २, ३, ३, २, १, २, ११, ३, ९, ४, १७,  
 २, २, १७, ३, १, ३, ९, ४, १, १०, ३,  
 १०, १२, ३, २, २, १९, ३, २, ४, ४,  
 ९, ४, ४, ५, ५, ४, ३, ९, ३, १९, ४,  
 १, ५, ५, २, १, १८<sup>३</sup>, ३, ४, ३, २, ४,  
 १, ७, २, १, ६, ५, १, ९, ६, ४, ६, ६, १,  
 ५, ७, ५, ५, २, २, ३, ३, २, ७, ५, ७,  
 २, ६, २, १, १४, २, ५, १२, ४, ३, ४,  
 ५, ४, १०, ७, २, २, २०, ३, १, २०,  
 ४२, ५, २, ७, ९, १, १, ४, २, ४, १,  
 ११, १०, २, ४, १<sup>३</sup>, २, १, ३, ५, ११,  
 ४, ३, ९, ४, ३, ११, १, ६, १०, ५, ३,  
 २, ६, ३, ३, १२, ३, ३, ५, ४, १, ४,  
 ६, १, ३८, ४<sup>१</sup>, १३, १, ४, ७, २, ६, ६,  
 १०, ११, ८, २, ४, १, ३, १५, २, २,  
 १६, ५, १, ११, २, ३<sup>३</sup>, १२, १८, २०,  
 ७, १, १५, ८, १, १, १४, ४, ३, १०,  
 ६, १, १, ३, १, ७, १, ५, ८, ८, १,  
 १२, ९, ३, ४, १०, १, ४, ७, १०,  
 १३ १६, ७, १, १५ ८, १३, २, ९,  
 १, ११, २, ७, १, १, २, ३, ६, ७,  
 ३, ८, ४, ८, १७, २, २, १२, ३, १,  
 २८<sup>३</sup>, २, १०, ४, २, ५, २, १, १, ५,  
 १०, ३, ७, १६ २, १, ७, तै १, ३, ५,  
 १, ५, ४, ३, ६, ७, ४, ७, १, ३, ८, ४,  
 ३, २, १, १, २, ३, १०, ७, २, ४, ४,  
 ७, १०, ५, ८, १०, ६, ५, ३, ७, २, १,  
 ३, २, ८, ६, २ ८, २, १०, ९, ५, ६,  
 ३, ८, १८, ४, ९, ५, ४, ६, ६, ५,  
 १३, २, १८, १, १०, १, ४, ९, ४,  
 ११, १, तैआ १, ३, १, १४,  
 १०, २, १२, १ ८, ६, १, ७, १,  
 १०, १, २, ३, १०, ३, १४, १,  
 ता ६, ५, २१, ७, ५, ७, ४, ८ ८, १,  
 ४, ८, ९, ७, १०, २, १, ४, ४, १२,  
 ११, ११, १३, ४, १७, १०, ८, १४,  
 ६, ८, १०, १, १५, ५, ३, १०, १४, ४

† ध्यम् प्रत्यय पा ५, १, १३१। † अर्थाभेदे स्वरभेद इ । ||Eggg टि इ †=तु नाम उ ३, ७, १  
 †पदाक (√हा+आक) इत्येवमेव पदमत्र समासमत्र तु भा गा । जहा(=जघान)ऽकु, इतिव्याख्यायमानो यास्त्री  
 द्वेषयामाह नि ४ १। सा अपि तु क् ८, ४५, ३७। द्वैस्त्वान् द्वेषयामित्यसन्मतम् ।

३,२१,९,१६, जै ४४, २३, ६२  
 ६३, ८६, १०३, १३५, १३८,  
 १५१, १६१, १७७, १८२, १८६,  
 १९८, जैठ १, १, ६, १, २, ४, २,  
 ३, ८, ४, ७, १०, ९, १, ४, ६, ८, १०,  
 २, २, ४, ६, १०, १, १०, १३, ७, २,  
 १४, ४, ५, १६, ३, ८, १८, ३, १, १,  
 २, ४, ३, १, २, ३, १, २, १, २, १, ०,  
 ३, ४, १, ३, ५, १, ५, ६, ३, ४, ५, २,  
 ३, ८, ९, ७, ४, ८, ४, ८, १०, १, १,  
 ३, ४, ८, ११, २, ४, १२, १, १, ३,  
 ५, ७, ९, ११, १३, १५, १७, म १,  
 ५, १४, ६, १७, स ३, सा १, ८,  
 ७, २, ७, २, ३, ४, ७, प १, ४, ३,  
 १, ४, १, ५, गो १, १, ०, ३, २, ४,  
 २६, ३, २, २, ५, ३, ८, २, ०, ५, १०,  
 २, १, २, २, ३, १, ४, १, १, १, ५, ६,  
 ३, ३, १, ६, कम् ए ३, २, ३, ७, १६,  
 ७, २०, सा १०, १०, २६, १३  
 शाआ ५, ३, ७, ६, १९, वा १,  
 ३, ३, ४, ६, ३, १, ३, ७, ३, ४, २, २,  
 ३, ५, ३, २, १, २, ६, १, ३, २, २, १, ७,  
 ३, ३, ४, ५, ४, १, ५, ९, ४, १, २,  
 ५, ७, ८, ५, ३, २, ७, ४, ४, ८, ६,  
 ३, १, ३, ९, ५, ४, १०, ७, ३, २, १, ७,  
 १, १, १, २, ७, १, ०, ३, ३, १-७, ६,  
 १, ४-९, १, ३, ४, १, १५, ३, १, २,  
 ८, ३, ४, १, ४, ५, १, ६, ६, ८, ८,  
 ७, १, १, ९, २, ०, ७, ३, २, ५, वा  
 १, ६, १, २, २, १, ८, ती १, ३, ९,  
 २, २, ८, ३, २, ३, ३, २, ३, ३, २,  
 ६, १, १, ७, ६, ७, ४, तीआ १, २, २,  
 १०, १, १, १, २, २, ६, १, २, ६, १, १,  
 २, ९, १०, १, १०, १, १, ६, १, ४, १,  
 ता ८, ६, ८, २, १०, २, २, ३, ८,  
 ३, जै १, ७, १, ८, १, ९, ८, २, १, २,  
 जैठ १, ९, ३, ५, १, १, ४, ५, ६, ३,  
 ३, ३, ६, ६, ९, ८, सा १, २, ३,  
 गो १, २, ३, ३, २, ३, १, ५, २,  
 ६, १, ४, क्पा ए ५, १६, ऐआ

१, २, २, ७, १, १, सा १०, ९  
 २, ४, ५, २, ५, ३, १, १, २, ६, ९, २, ७,  
 २, तीआ २, ७, १, ९, १०, १, १, १,  
 ४, २, १, ३, ६, ९, जै ३, ७, १, ७,  
 दे १, १, ४, गो २, ४, १, ६, ६,  
 क्स्मात ए १, २, १, ६, २, ९,  
 ३, ०, २, ५, १, ०, ३, ७, ३, ३, १,  
 १, ७, ४, ८, २, ४, २, ६, ७, १, ०, ६, २,  
 ३, १, ०, १, १, १, २, १, ४, १, ५,  
 १, ६, १, ८, ऐआ १, २, २, ५, ७,  
 सा ७, ६, ६, १, ५, ७, ३, १, १, ०, ३,  
 ६, १, १, ८, १, ३, ८, १, १, १, १, ४, २,  
 १, ६, ४, ६, १, ७, ६, १, ८, २, २, १, ५,  
 २, २, ३, ६, २, ७, १, ०, २, ६, ९, २, ८,  
 १, ४, १, ०, ३, ०, ८, वा १, ६, १,  
 ९, ८, १, ७, ९, १, १, ५, ६, १, ३, २, ९,  
 ७, १, २, २, ३, १, ३, १, ४, २, ३, ८,  
 ४, ०, १, २, २, २, १, ४, २, ७, ९, ९,  
 ३, ८, १, ४, २, २, ५, ०-५, ४, १,  
 २, १, २, ३, ३, १, ६, ६, ९, ३, ३, ३, ४,  
 ती १, ३, ४, १, ५, १, १, ३, ४, २,  
 ३, १, ३, ३, ८, २, ३, ७, ३, ०, ९,  
 १, ५, २, तीआ १, २, २, ९, ५, १, १,  
 ५ ता ६, ४, १, ५, ५, १, ६, ७, ४,  
 ५, ६, ६, ९, १, ३, जै ९, ६, ९, ७,  
 जैठ १, ४, ४, २, ३, ७, १, ७, प  
 ४, ५, गो १, १, २, ४, १, ३, ७,  
 २, १, ७, ४, ७, १०, १, ७, २, ०, ३, १,  
 ८, ४, १, ३, ५, ३, ७, १५, ६, १०  
 क्स्मिन् ए ७, ५ सा १, ३,  
 २, २, ८ वा ७, १, १, १, ६, १, १,  
 १, ४, ८, १, १, १, ३, ४, १, ७, १, ४,  
 ६, ६, १, १, ८, ३, ७, ९, १, २, २, १,  
 १, ३, २, ४, ७, ५, ०, १, १, १, १,  
 ती ३, २, ८, ९, १०, ९, ४, ५, जै  
 २, ४, ३, ७, २, १, २, ५, २, १, ०, क्स्मि  
 ऐआ ७, १, ४ सा २, ८, ४ सा  
 १, १, १, १, ३, ३, १, ०, १, ७, ७, ७,  
 ७, ९, ७, ३, २, ७, ४, १, ६, ३,  
 ९, ४, १, ४, ४, ३, ४, ३, ६, १, ३,

३, ४, ३, ४, ८, ४, १, २, ४, १, ३, १,  
 ८, २, का १, ४, १, ५, २, १, १,  
 १०, ती १, ६, ६, ४, २, १, १, १,  
 ९, ४, ६, ५, ३, ३, ८, १, १, १, १,  
 ८, १, ती १, ०, १, १, ८, १, ३, १०, ८,  
 जै ९, १, ३, ४, १, ३, ८, १, ४, १, ८, ६,  
 २, ०, ९, जैठ ३, ३, ३, ६, ६, ३, ९,  
 गो १, ३, १, ५, क्स्म ए ६,  
 १, ८, १, ९, ७, १, ६, ऐआ ५, १, १,  
 सा ६, १, ०, १, २, साआ १, २,  
 सा १, ५, ३, २, ५, २, ४, ३, ४, ६,  
 १, ३, ३, ३, ४, २, ५, ४, ५, ६, ४, ७,  
 १, १, ३, १, ४, ५, १, २, १, ७, २,  
 १, ६, वा १, ३, २, ४, ती १, ६,  
 ६, ४, २, १, ६, २, ४, ५, १, ७,  
 १, ३, १, ८, ९, ३, तीआ ४, ३, ५, १,  
 जै २, १, २, ५, ४, ७, गो १, १,  
 २, ५, ३, १, ९, २, २, २, ४, ६, १,  
 क्स्मा सा १, ३, ४, ८, ती ३,  
 ३, ६, ९, क्स्माम् ऐआ २, १,  
 ६, सा १, २, १, ३, २, २, ती २, १,  
 ३, ८, जै ९, क्स्मि ए २, ६, ऐआ,  
 २, ४, २, सा १, १, ४, सा १, २,  
 १, २, २, ६, २, ७, ३, १, ९,  
 ८, ३, २, ४, २, ४, ३, ९, ४, ६, १, १, ०,  
 ७, १, ३, ४, वा १, ३, ३, ९, २, १,  
 ४, २, ०, का ए १, १, २, १, २,  
 २, ८, ७, ८, ३, ३, ५, ५, ६, ७, ७, ८,  
 ९, १, २, २, ०, ऐआ १, ३, २,  
 सा ७, ३, ८, १, ३, ५, ९, ५,  
 शाआ ५, ७, सा १, ७, ३, २, ८,  
 ८, १, ८, ९, २, २, ३, ३, ३, ४,  
 १, ९, ४, १, १, २, ७, ५, १, ३, ३, ५,  
 १, १, ७, ७, १, ७, १, ३, १, ४, १, ०,  
 १, १, १, ०, ३, ३, ७, १-१, १, १,  
 ५, ३, ३, ३, ८-१, ३, ६, १, ३-६,  
 १, २, १, ३, २, ४, १, ७, ३, ४, ६,  
 ९, १, ३, ३, १-६, ९, १, ०, ३, १-४,  
 ६, ४, २, ४, ६, ७, ८, ३, २, ७, १, ३,  
 ७, ६, १, ४, १, ६, १, ७, ७, ७, १, ४,

६,२, १०, ९, ११-१८, १०,३  
 ६,९, १२, १५, १८, ता १, २,३,  
 ०, तै ३, १०, ९, १२, तीआ १.  
 २, १, ८, ३, १०, २१, १, ता २, १४,  
 २, ६, १, ११, १०, १२, १०, १६,  
 ५, २०, जै १९, १५, १, जैठ १, ०,  
 १, १४, १०, १, ४, १८, १, ०, ०,  
 ४, ३, ४, ४, १२, १, १, ३, ५, ०, ९  
 ११, १३, १५, १०, प ४, ५  
 दे ३, १५, गो १, १, १-० २४,  
 ३१, ३, १३<sup>१०</sup>, २२ २, ५, ०,  
 का ऐ २, १३<sup>१०</sup>, १४, ३, ४०,  
 शा ११, ०, शा ४, ५, ५, १०, तै  
 १, ४, १, ४, २, ५, ८, ४, तीआ ८,  
 ०, १, जै १३५, फानू ता ४,  
 ५, १०, ६, १०, ३, ४, १, कानि  
 ऐ. २, ०, ३, ४०, ६, १८, शा ६,  
 २, २, ३९, ६, ३, ५<sup>१</sup>, गा १, ५,  
 ११, म १, ३, ६, प ४, ०<sup>१</sup>, गो  
 २, ६, १, काभ्याम् गो १, ३, १५  
 काम् शाआ ५, ०<sup>१</sup>, शा १, ३,  
 १, २६, ५, ३, २५, ८, १, ९, १०  
 ११, ९, १, २१, ३, १, १, २२, ०, ९  
 १८, ६, ८, १, ८, ११, ५, ३, ३, ४,  
 ८-५ १२, १, ३, २२ ४, ३, १०  
 १३ ४, ३ ११, १४, ६, १०, १२  
 का २, १, ३, १३ तै १, ०, १,  
 १०<sup>१</sup> ३, २, ३, ६ ०, ४, १६ तीआ  
 ६ ९, २ ता ५, ०, ८ १८, १ ८  
 तै १५५ जैठ १६ १, ८ १८  
 १, १ १६ ३, १० ३, ०, ८ ५  
 ९, ३ प १ ५, ३, १ किम् ऐ १  
 ०, २९ २, १ ४ १३ ३४<sup>१</sup> ३८<sup>१</sup>  
 ३९ ४० ४१ ३ ३ ६<sup>१</sup> ० १०  
 ४९ ४, १ १८ ५, ०<sup>१</sup>, १३ १४  
 २१<sup>१</sup>, २३ २८<sup>१</sup> ३०<sup>१</sup> ३४ ६ ३  
 १० १५<sup>१</sup>, १६<sup>१</sup> १८ ३०<sup>१</sup> ३३ ७,  
 १३<sup>१</sup> ऐआ १, १ ३<sup>१</sup>, २, १<sup>१</sup> २<sup>१</sup>  
 ३ १ ४, १, १ ३<sup>१</sup> २, १, २<sup>१</sup>, ०, २<sup>१</sup>  
 ३, २ ३ ५ ६ ४, ३ ६, १ ३ १, ६  
 ३, ४, ६<sup>१</sup>, शा २ ०<sup>१</sup> ०<sup>१</sup> ० ४

७, ६, ८, ८, ८, ०, ३, ११, ८, १४,  
 ० १८, ३<sup>१</sup>, १०, ९<sup>१</sup>, २१, ४, ० ३,  
 ८<sup>१</sup>, २४, १, २०, ९<sup>१</sup>, २६, ५ ८, २०,  
 ६, शाआ ०, १८<sup>१</sup>, ५, ०<sup>१</sup>, ८, ७,  
 १६, १०, ०-५ ०, ८, ११, ९, ०<sup>१</sup>,  
 १०, ६, ११, १<sup>१</sup>, ४, १२, ६, शा. १,  
 १, १, ८, २, १५, ४, ५, ०, ०, ३, ३,  
 ४, १४, ५, ०, ३, १, ११, ३, १६,  
 ४, ५, ९, १०, ५, १, ३<sup>१</sup>, २, ४, ४,  
 १६, ६, १, ४, १९, ८, ३, ०, ३, १३,  
 १४ १९, ०, ३<sup>१</sup>, २० ४, १३<sup>१</sup>, ०, १,  
 ३, ३, ६ ३, १३, १९, ४, १५, ९, १,  
 ०, १, ०, ३५ ०, १, १, ५, ४, ३, ०,  
 ०, १० ३, ३ ४, ९, १३, ३, १, ३९,  
 ४, ६, ९, ८, १, १४<sup>१</sup>, ०, ६,  
 ४, ५, ५, १, १३, २, २५, ३, ३,  
 ४६, ६, १, ४६, ३, ०, १४, १०, ३,  
 २, १, ३६, ०, २०, ३, ०, ३, ४, ५  
 ५, १, २०, ३, ५, ४, १६, १०, ६,  
 १, १ ३, १८, २६ ०, १, ११ ८, १  
 ११, ३, १६, ४, ०, ९, २, ५, ४,  
 १४<sup>१</sup>, १५<sup>१</sup>, १०, १८, ४, १, ०, १३  
 ०, ३, ४, ०, १०, ४, ३, ६, ५, ४  
 ५, १०, ०, १, ५, ३, ३, ०, ४, २, ३  
 १, ५, १, १० ५, ०, १, ०, ०, ९  
 ८ १४ ९, १३ १०, १, ५, १, २, ३,  
 ५, ५, ५, ६<sup>१</sup> १९, ५, १, १, ९,  
 ३, ११ ४, ८<sup>१</sup> ० ४, ०, १, १०  
 ३, ४ ० ४, ३, ११ १, ३, ५, ५, १५  
 १६ ६, १, १, १, ९ ३, ११, १३  
 १५<sup>१</sup> ३०<sup>१</sup> ३५ ३, ९, २, १, १३,  
 ३९ ३ ० ३, १ १४ १८, ३, १३  
 १, ४ १४ ६ ३, ५ ६ ४, १, ९, ०,  
 १ ० ८ २ ३ ७, १, १, १० २, ३, ३,  
 १ २१ ० ६ ३ ६ ३, ०<sup>१</sup> ४, १, २ ४  
 २५ २५, २, २ ३५ ५, १, ०, ६ २९,  
 ० २, १, ३, ०, १ ८, १ ३ ४<sup>१</sup>, ०,  
 ० ३ ३, ०, २ १० १ ० ३, १६,  
 ९ १, १, १०, २४ ०, १, १५<sup>१</sup> ३,  
 १९, ४, ३, १, ५, ४, १५, ५, २, १, ३,  
 ८<sup>१</sup>, १, १०<sup>१</sup>, १०, १, ३, १०<sup>१</sup>, ११<sup>१</sup>,

०, २, ३; ३, ०, १-१३, ३, १<sup>१</sup>-४<sup>१</sup>,  
 ५, ५, १०; ६, १, ०<sup>१</sup>, ३, २१; २२,  
 ४, ५; ५, ३, ३<sup>१</sup>-०<sup>१</sup>, ९<sup>१</sup>, ११<sup>१</sup>, ६,  
 १, ३, १३, १, ५, ३, ०, ५, १८-०;  
 ० ८; १९, ३१, ३, १, ३; ४, ५ ५,  
 ३, २<sup>१</sup>; ३<sup>१</sup>; ८<sup>१</sup>, ८-१२; ६, १, ०<sup>१</sup>,  
 ०, ०, ३; ५, ४, ०; ८, ३, ५, १२, ६,  
 १, ०, ४, ६, ९, १२, ३, १-६<sup>१</sup>,  
 १०, ३, १-४, ६, ४, ०, ४-०, ६, १,  
 ६-३६ ३९<sup>१</sup>, ८, ०, ३६, १, ३, २, ६,  
 १२, १३ १५, ३, ३, ६<sup>१</sup>, ६, ६, ८,  
 ६<sup>१</sup>, ४, ०, १० ३, १३, ४, १, ५, ०,  
 १३, ३, ५ ६, १, ०, १४, १, १, ८,  
 १४, ०, १; ३, १३, ३, ०, ०-१४,  
 १८-२०, ४, १, १८, ०, ९, १३,  
 २०, २२, २५ ३१<sup>१</sup>, ३, १५, १६,  
 १५, ०, ६<sup>१</sup>, ०, ५, ४, ३, ५, १८<sup>१</sup>,  
 ६, १, ९, १०, १०<sup>१</sup>, ०, ११, ९, २०,  
 १०, २, ४, ०, ५, ८, १०, ११, १०,  
 १४, १६, १०, ५, १, १०, २, १<sup>१</sup>; ४०,  
 ०, ८, १६, २१, २४, २६, ३, ४,  
 ८, ८, १, १३, २<sup>१</sup>, ९, १, ६, ०,  
 १४<sup>१</sup> ता १, १, १, ३, ४, ०, ६, ०,  
 ०, ८, ३, २ ३, १, १२, २८, २, १०,  
 ३, ६ ४, ३, ४, १, ०<sup>१</sup>, २, ९<sup>१</sup>,  
 ३, ११ १, १, २३ ६, १, ३०, ३, ५,  
 १०<sup>१</sup>, २, १, १, १, ८, ३, १, १२,  
 ५, ८, १०, ०, ३, २, १, १८, २, ८, ९  
 ३, २, ३, ४, ०, ३, १, ५, २, ५,  
 ११, २, १, १, ०, ३, ५ ०, ५, ५,  
 ९, १, १०, ११, ६, ३, १, १ २, ५<sup>१</sup>,  
 ६, ६, ५, ४, ४, १ २, २, १ ०, ४, १  
 ५, २, ८, १, ६, ९, ३, ४<sup>१</sup>, ६, ३, २,  
 २, ४, ४, ५, ५, ६, १० २४, १३, ५,  
 ८, ११, १, ९, ५, २ ३<sup>१</sup>, ४<sup>१</sup> १०,  
 ९, ४, ५, १४ ११, १, १, ८, २  
 ३<sup>१</sup>, ४<sup>१</sup> तीआ १, ८, २ ३<sup>१</sup>, ११, ६,  
 २, ५, २ ६, ०<sup>१</sup> ८, ६, १<sup>१</sup>, १०, १०,  
 २, ३ १, १ १४, १, ता ५, ६, ९,  
 ६, ३, ६, ५ १० ७, ४, ५ ८, ४, २  
 ८, १, ९, १, ३६, २, २२, ५, ०,



१०, १२, १<sup>१</sup>, १८, ५, २, २१,  
 ८, ४, २३, १६, ७, २४, १८, ५  
 जै ४, १२, ३०, ३७, ३८, ६३, ८३,  
 ८९, ९०, ९२, ९४, ९५, १००,  
 १०१, १०८, १३५-१३७, १५१,  
 १५५ १६०, १८३, १८६, १९०,  
 १९४, १९९ २०५, २१२, जैउ  
 १, २, ३, ९, १०, १, ३, ११, १२, ४,  
 ३, १३, १, ३, १४, २, ९, १६, १, ३,  
 ५-७, ८, ३, ८, १७, २, ३, ३, ५, ८,  
 ११, १४, १८, २, ३, ४, ३, ५, १, ३,  
 ३, ४, १, ५, २, ३, १, ४, ६, ८, १०,  
 ३, १, ३, ४, २, ४, २, ४, ३, ४, ५, १, ८,  
 १, १६, ३, १, १०, ११, १४, ३, १, ४,  
 ५, ८, ४, १, ४, ५, ८, ५, १, ४, ५, ८,  
 ६, १, ४, ५, ८, ७, १, ४, ५, ८, ८, ८, १,  
 ८, ९, १७, ९, १, २, ६, ३, ५, ४, ३, ७,  
 २, ११, ४, २, १, ११, ६, ३, ८, ८,  
 १, ७, ८, ११, २, ३, ४, ७, ८,  
 ११, १२, १५, १६, ३, १, १०, ३,  
 ३, ५, ७, ९, ११, १२, म १, ५, ५,  
 ष १, ४, ६, ४, ४, ५, ७, गो  
 १, १, २, ४, २, २, २, ३, १, ३, ३,  
 १६, १९, २, १, २, ४, १, २, ५, १, ५,  
 किम्पुञ्जव द्वा ११, ४, १, ८,  
 किम्पुञ्जिम् तै २, २, १०, ३, के  
 ऐ ३, १, ४, ०, ७, ५, ७, १, ७, ८,  
 १, ४, ३, ३, ३, ४, २, ८, ५, १, ३, ३,  
 ६, १, १, ७, १, १, १, ४, १, २, ८,  
 ११, ५, ७, २, १४, ४, ३, २, ६, का  
 २, ३, ३, ३, तै २, ५, ८, ४, ३, १०,  
 १, १३, तैआ १, १२, २, ३, १, १,  
 ३, १२, ५, गो १, ५, २, ३, केन  
 ऐ २, ११, ३, ४, ३, ४, ६, ७, ३, ३,  
 ऐआ २, ३, ७, दां ६, १०, १,  
 ११, १३, ३, दांआ १, ८, ५, १,  
 दा १, १, ४, १५, १६, ६, १, ५,  
 ४, २०, २, १, ४, १०, १४, ३, ४,

३०, ४, ३, ३, ५, २, २०, ६, ४, २,  
 ३, ४, ३, ३, ५, १, २१, ४, १, १, ४,  
 ५, १०, ११, १३, ६, २, ३, २, ४,  
 ६, ८, १४, २, २, ४, ८, ४, ९, ३, २,  
 ३०, ५, ४, १६, ६, १, ५-८, ४, १,  
 ७, २, २, ३, २, ५, ८, ८, १, ५, ९,  
 का १, १, ४, १०, १, ४, ३, २, ३, ४,  
 १ २, २, ५, १, १, ७, ६, ४, ३, ४,  
 ५, २, १, ३, १, ७, १, ८, तै २, ३,  
 ५, १, २, ३, ३, ३, ३, ५, ३, तैआ  
 २, ७, १, जै ७, १, ५, जैउ १,  
 ४, १, १, २, ३, १, ३, १, ४, ४, १०,  
 १, १, ५, ष ४, ७, गो १, १, १६,  
 २, १, ८, ३, ६, १६, २, ३, १, ४, ५,  
 ३, केना ३, ३, ५, १, २, १, केम्प,  
 गो १, ३, १, ५, केपु ३, ३, ५,  
 २, १, ५, ष ४, ३, कौ तैआ ३,  
 १२, ५, जै १९२, ष ४, ७,  
 गो १, २, ७  
 कि विद्(✓)विद्- इम् द्वा ६,  
 ११  
 किंशार- रुमि ऐ २, ९  
 किंशुना-वत्- ता तैआ १, २, ८, १  
 किंशाम, मा- म ऐ ५, १, ४, जै  
 १९७, १९८, -मा जै १०१, -मा  
 जै १९०, २०९, जैउ १, ३, १, २  
 किंशाम्या(←नाम १) द्वा १,  
 २, ५, २, ५, का २, २, ३, २, १, २, २  
 किंशो(न→)या- न्ना ष ४, ७  
 किंशिक- म् ऐ ५, ९  
 किन्चन्दस्- स तां १४, ५, ८,  
 २६, ११, ५, ३७, १७, ५, ५, ३२,  
 -सम् द्वा ६, ११  
 किन्ज्योतिस्- ति द्वा १४, ७, १,  
 २-६  
 किन्ज्य- म् द्वा २६, १४  
 किन्देवत- त द्वा १४, ६, ९, २१  
 २२-२५  
 किन्देवार्थ्या- न्वा द्वा १६, ९,

दा ११, ८, ३, १, गो २, ३, २, ३,  
 -त्यम् तै २, १, ४, ६, जैउ १,  
 १८, ४, १२, गो १, ३, ११, १०,  
 -त्या गो १, ३, ११, -त्यानि द्वा  
 १, ६, १, २, ०, -त्याम् गो १, ३, ११  
 किमधिष्ठा(न→)ना- न्ना ष ४, ७,  
 गो १, ३, १६  
 किमर्थ- श्रम्य द्वा १४, ६, १०, १, गो  
 १, १, ३, २, २, १, ३, ८, -थां  
 दाआ ८, ११  
 किमुद्रतैयथन्या- न्वाम् जै ८, ५  
 किमुपज- ज गो १, २, १, ७  
 किम्पुरुष- न्वा द्वा १, २, ३, ९  
 रकिम्पुरुष- न्वा ऐ २, ८, दा ७, ५,  
 २, ३, २, का २, २, १, २, २, -यम् द्वा  
 ७, ५, २, ३, २  
 किम्पु(←पु)रुष- म् तै ३, ४,  
 १३, १  
 किम्पुवां(←अ)वसा(न→)ना-  
 न्ना गो १, ३, १६  
 किम्प्रायग- म् तै २, १, ५, १  
 किम्प्रावृ(त→)ना- न्ना ष ४, ७  
 किम्प्रागुषेय- म् तै २, २, ३, ४  
 किम्पव(←निम्पु) -मत् द्वा ६, ११,  
 दा ३, २, २, १, ७, १, ९, ५, १, १०,  
 ६, ५, ४, १०, १३, ४, २, १, ७, -यव  
 दा १, २, ५, २, ६, का २, २, ३, ३, ३,  
 जैउ २, ३, १, ३, जै १०, ५,  
 -यान् तां २०, १६, ६  
 किम्पती- ती तै २, ७, ५, १,  
 -तीमि ऐ ६, २  
 किरण- नौ गो २, ६, १३.  
 किरण-पाणि- न्वा ष ७, १२  
 किणत- म् तै ३, ४, १२, १ किणपा-  
 पुः आ  
 किणित- न्वा द्वा ९, १, १, २, २, २, ३.  
 किण- ऐ १, २, ५, २, १, ३, २, ०,  
 ३, २, ८, दां २, ५, ४, ५, ६,  
 दांआ ५, १, १४, २, दा ३, ७,

† 'तेन' इति पाठान्तरम् । ‡ 'य-द्वि W' मुग स्वरो विहितः । § 'किमुपयत' इति वाचि मुग पित्त ।  
 § अर्थादेते स्वभेदे विभय । § मनुष्य पा ७, २, ४० । † 'न' इति मुग गदितानां दीर्घ ।

३,४,५, ६, ७,८,९,१०, १२, ८, ३,७, १४, ९, १,५, तै २, ४,३, १, ५,४,३, तैआ ३, ११, ५, जै ६, १०८, १३५, १४३, १५१, १५९, जैउ ३, ६,२, २, ४,६,३,३ ८,३,१, गो १, २,५, किलाता-तडाआ)कुलि-→ही-लींशा १,१,४,१४,१६, का २,१,३,१७, १८, जै १९०, १, -लीम्याम् जै १९०, -र्यो ता १३, १२, ५  
 किलास-स तै ३, ७,२,३, -सम् तै २, ४, ४, १, ३, ३, ४, १७, १, -सस्य तै २, ४, ४, २  
 किलास-ख-खाव तां २, १७, ३, २३, १६, १०  
 किलासिन्-सींशा २५ १०  
 किलिब-पम् ऐ १ १३, शाआ १२, ५, शा १३, ८, ४, ४, तैआ १०, ६३, १, गो २ ६, १४, -पागि तै ३, ७, १२, ३, तैआ २, ४, १  
 किलिब स्पृत्(√स्पृ)- त्पै १, १३  
 किल्कु-णा ता ६ ५ १२  
 क्लिकसा-सा ऐ ७ १, शा ७, ५ १ ३५, ८ ६ २ १०, प १ ३, गो १ ३ १८, -सासु शा ८, ६ २ १०  
 क्लिट-त शाआ ३ १, -टा शा १४, ९ १ १९  
 क्लिट पतन्न-ज्ञेभ्य शा १४ ९, २ १४  
 क्लोटा-तडाआ)व पल-जेन तै ३ ७ २, २  
 क्लोश(←क्लिम्/ट्श)-रू, ग् तै १ ४ ३ ४, ५  
 क्लोना-सम् तै ३ ४ ९ १, -शा शा ७ २ २ ९, तै २ ४ ८ ७, म २ १, १६

कीरि-र्य तै २, ४, ३, ५, -र्ये तै २, ५, ६, ३  
 √कीरि-←/वृत् अद्र  
 कीरि-रिं ऐआ १, ५, २, २, ३, ६, ३, २, ५, ५, १, ५, शांशा ४, १५, ८, ९, शा ३, १, २, २, १, ६, ३, १, १७, तै २, ३, १, ३, ९, ९, ३, १, ५, ७, तैआ ७, ११, ३, ७, १०, १, जै ९५, १०२, जैउ १, २, १, १३, २, २, ३, ३, प २, ३, ८, ९, गो १, २, ४, -रिम् ऐ ५, १९, ७, २३, २, ऐआ ७, १, ६, शा २६, १२, शा १४, ४, २, १८, तै ३, ८, १, २, तैआ १, २७, ३, ता ७, ४, १० गो १, १, ३८, २ ६, १८, -तै जै ९५, जैउ १, १६, २, १०, -र्यां ऐ ७, २४, शा १०, ३, ५, १६, का १, २, १, ४, १५, तैआ ६, १०, २, ९, ६, १, ७, १, ८, १, ९, १, -र्ये शा १५, १, कीरि-काम-म ऐआ १, १, १  
 कीरि मव-मान् शा १७, ३, गो २, ६, १२  
 कील-ल इह्व शाआ १२, २  
 कीलाल-र का १, ४, २ १०, -लम् तै २ ६, १२, ४, म २, ३, १५, -ल्य तै ३, ४, ९, १  
 कीलाल प्रा(√१पा)-र्ये तै १, ४, २ २  
 कुम्पा-कुम्पा अद्र  
 कुकुन(न→)ना(√कु)-नानाम् शा ११, ५, ९ ८  
 कुकुट-ट शा १ १४, १८, का २ १ ३ २  
 कुन्नि-क्षि शा ७ ५ १ ३८, -क्ष्यो जैउ १ १८ १ १  
 कुचु-र शा ३ ५ ३ २३, ९, ५, २, ५, तै २ ४, ३ ४, ३ ८ ० ३,

कुजति(√कुज्)-र्ये तै ३, ६  
 कुटुम्भि(←म्भ+इभि)-गम् गा २, ५, ५  
 कुडि-डि प ४, ४  
 कुङ्गप-पम् तैआ ४, २९, १  
 रकुङ्गप-प शा ६, २, १, ९, -पम् गो २, ४, ७, -पा शा ६, ३, १, ३७, ८, २, १  
 कुगप गन्ध-न्ध शा ४, १, ३, ८, -न्धाव शा ४, १, ३, ८  
 कुण्ड पाथिन्(√१पा)-न तां २७, ४, ४  
 कुण्डपाथ्य-र्य तै २, ४, ५, १  
 कुत्तम्(←निम्) ऐ २, २३, शा २६, ७, ९, शांशा ६, १९, शा २, ६, ३, १५, ४, ३, १, ७, १६, ५, १६, ८, १५, ९, सा १, ६, ३, १०, तै १, ५, ४, १, ७, ७, ५, २, ८, ९, ५, ३, २, २, ३, तैआ ८, ९, १, जै ८६, ९२, ९९, २०४, जैउ ३, ४, ३, १, प ४, ७, गो १, २, ९, ३, १३, १६  
 कुत्र तै २, ८, ७, ७  
 कुतीपाद-र्य आ जैआ १, ३४०  
 कुत्त-र्य ता ९, २, २२, १३, ६, ९, १४, ६, ८, ११, २६, जै १९८, -सम्ता ९, २, २२, १४, ६, ८, जै १९८, -सस्य तां १४, ६, ८, आ जैआ १, १४४, आ १, ५३३, -सावता ९, २, २२, जै १९८, -साय शा २५, ६  
 कुत्त व्रत-तै जैआ २, ६, १  
 कुरितव(√कुरस्)-म् गो २, ६, १२  
 कुडीकण्टक-काम् जै १६८  
 कु नसिन्-खिति तै ३, ३, ८, १२, -सी तै ३ २, ८, १२  
 कुनखिनी-नी तै ३, ३, ९, १०  
 कुन्ताप-पम् शा ३०, ५, शा १३, ४ ४, ८, गो २, ६ १२, -पा

† किरा ' इति मुपा । C लेखभाष्ये, 'किरा' इति पठति । ‡ किरातकुली' इति मुपा सा च । वस्तुतस्तु 'किराता' इति साधु स्यात् तु जै.द्र । C टि अपि तत्र द्र । § कीरिं । इशोन' इति पदच्छेद । Egg इत्यस्य 'Praise of fame इत्यस्य स्वर्णितोवात् तु शा १४ ४ २ १८ । ¶ तीवरा' इति मुपा ।

गो २,६,१२,-यानाम् गो २,  
६,१२,-पानि श १२, २,४,  
१२, गो १, ५,३  
कुन्ताप-त्व-म् गो २,६,१०  
√कुप क्रीपयथ तै २,४,४,३  
उप-पत्य वा १,६,०,८,-ये श  
२,६,२,१०  
कृ पितृ(√रपा)-ना गो २,६,१४  
कुपे-र श १२, ९,१,३, १३,४,  
३,१०, जैड ३, ७,४,१,-राय  
तैआ १३१,६, जैड ३,७,४,१  
कुन्त(√कुन्तउन्त)-ञ्ज प ४,४,  
द ३,६,-ञ्जम् तै ३, ४,६,१  
कुञ्ज वामन-ना प ४,३  
कुञ्जि म (क्-)-तीडड्वफता २०  
१०,११  
कुञ्ज-ञ्ज जैड १, १, ४,५,-ञ्जम्  
जैड ३,७,२,५  
कुमारी-उर श ६,१,३,९, १२,२,  
२,१३, तै ३, ११,८,२ ३, गो  
१, २,०४,-मार ए १,३, ३,  
०, एआ १, ३,३,६, शा १३  
३, श ६,१,३,८,१८,१९,२०,  
२,१,१; ११ १,६,३,४,५, १४,  
१,१,२२,९,१,५, तै ३,६,१३,  
१, वै ४४,१०७, १८०, १९७,  
-रम् ए ३,२, एआ २, ५, १,  
श ११, ५,१, १३, १४,४,३,४,  
तै ३, ११, ८, १, ३, जै ४४,  
१८०, २०१, सा २, २,१, ७,  
८,म ०,३,१६, गो २,६,७,-रम्ड  
दर श ६, १,३, १९,-रत्य श  
११,४,१,७,१५,१६,१,१,८, वै  
१३०, २०६,-उता श १४,  
१,१,१,-ता श ४, १,५,२,५,  
जै १३३, १८६-राय ए ७,  
३१,६,२,९, श २,२,१,१, पा  
१,२,१,१, गो २, ६,८,-रे श  
४,५,२,३, ता १८, १, २,४,

-रेण श ११, ५, १, १३ तै २,  
६,१०,१, जै १४३  
कुनारी-उरि श १३, ५, ०, ४,  
जै १८६, -ती ए ५, २९, शा  
२, ९, श १३, ५, २, १, ४, तैआ  
१, २, ७, ४, जै १९७, -तीम् श  
१३, ५, २, ४, ४, २, ७, तै ३, ४,  
१९, १, जै १८६, गो १, २, २  
-तीम्डड्व गो १, २, ०, -तीपु  
तैआ १२७,६, -यी श २,६,  
२, १३, का १, ६, २, ७, तै  
१, ५, ३, ३ -यी गो १, ०, ०,  
-यीम् गो १, २, २, -ये जै १९७  
कुमारक-कडड्व श १, ३,  
१, ९, ३, १, ३, ११, का २, ०,  
४, ६, -का ता १३, ४, १७  
कुमारिका-का जै २०४  
कुमार तर-र जै १००  
कुमार हाति-त श १४, ५, ५,  
२२, ७, ३, ०, ८, ९, ४, ४, -तात् श  
१४, ५, ५, २२, ७, ३, २८  
कुमारि(रिन्-)-गी-म् सा ३  
८, २  
कुमारी पुत्र-म् तै ३, ४, २, १  
कुम्ब्या-म्बया जैड १, १६, १, ५,  
१७, १, ९, -म्बया एआ २, ३, ६,  
-म्ब्याम् श ११, ५, ७, १०, जैड  
१, १६, १, ५  
कुम्भ-म्भ श ७, ५, ४, २, ७, तै २,  
६, ४, ३, म २, ७, ३, -म्भम् म  
१३, ८, ३, ४, -म्भस्यठिवा १,  
४८१, -म्भान् श ११, ५, ५,  
१३, -म्भे श ४, ४, ५, २०, म  
२, ४, ६, गो १, २, २, ३  
कुम्भ्री-म्भी श ६, ७, १, २, ४,  
१२, ७, २, १३, -म्भीम् श २  
५, ३, १६, का १, ५, २, १५, तै  
२, ६, ४, ४, -म्भ्या वा १, ५,  
२, १६, २, १, २, ८ -म्भ्याम् श

१, ८, १, ३, -म्भ्यै श १, १, ०, ७,  
२, ५, ३, १७  
कुम्भि(मिन्-)-नी- न्य ता ७,  
६ १५  
कुय-यम्-यान् गो २, ६, १२  
कुतिर-म् गो १, ३, २, १  
कुरु-रव जै १४५, जैड १, १२,  
४, १, -रुव जैड १, १८, ४, १  
-रुव जै १४५, १५७, -रुगाम्  
श २, ४, ४, ५ -रुव जै ९२, ९४  
कुरुक्षेत्र-त्रम् श ११, ५, १, ४,  
१४, १, १, २, तैआ ५, १, १, ता  
२५, १३, ३, -त्रत्य श १४, १,  
१, ०, -त्रे ए ७, ३, ०, श ४, १,  
५, १३, जै १८६  
कुरुपत्राल-ला श ७, ५, ०, ५,  
तै १, ८, ४, १, ३, जै १८, ९१,  
९२, ९४, जैड ३, २, २, ६, ३, ७,  
-लानाम् ए ८, १४, श १४, ६,  
१, १, ९, २०, जैड ३, ६, २, ६,  
३, ९, ४, ६, १, २, ३, २, -लेम्भ  
जै १४५ -लेपु शाआ ६, १,  
जै ९४ गो १, २, १, ०  
कुरपञ्चल-श्रा श ३, २, ३,  
१५  
कुरुस्वन्त-यानाम् वा १, ३,  
४, ३  
कुर्वन्(√ह)-होए ४, १, १, ५, ६ १८  
शा २२, २, नु शा २८, १० २९, ३,  
श १३, ८, ३, २, तै ३, ७, ५, ७ जै  
६० गो २, १, ७, -ता ता ७,  
७, ११-तै श ४, ३, ४, ०४-रुए  
३ ४ २८, शा २२, २, श १,  
३, २, १, ४, ३, ५, २, १०, तै ०,  
६, १०, ६, तैआ २, २, १, ७, ३,  
१, जैड २, ५, १, ५ गा ३, ८,  
७ गा ३, -ता शा १४, ३,  
श १४, ९, २, १५ -रुव शा  
१७, ०, श ३, ८, २, ०४

फं 'कुञ्जि' इति मुद्रा गाथ । † -कुन्मार । ‡ परातर -'म्भ्या' इति B. M. १

॥ 'म्भ्या' इति मुद्रा । § 'कीम्भर' ? गा पाठ ।

जे ११, म २,४,६  
 कुर्मीय शा- ग ते १, १, ३, ३, २,  
 १, २, ७ गा ३, ७, ५ -गातेआ  
 ७, ४, २, -गा ते १, २, ३, ४,  
 जैउ १, १, २, ७, मो २, २, ११,  
 -गा ऽह्य जे १५६  
 कुल-लम् दा १, १, २, २, २, २, ४, १,  
 १४, ११, ५, ३, ११, १४, ४, ३,  
 ३२, -रस्य गो २, ४, १०,  
 -लाय जे १५०, -ले दांआ  
 १२, ५, दा २, १, ४, ५, ११, ८, १,  
 ३, १४, ४, ३, ३, २, वा १, १, ४,  
 ३, जैउ ३, ५, ९, ४, गो १, २, ४,  
 -लेऽ-लेतां ५, ६, ९, -लेपु दांआ  
 १२, ५  
 कुल्या-र्येपु जैउ ३, ६, ३, ९  
 कुल्या-अद्र  
 कुल्या-र्य तां १२, १५, १, -यम्  
 ए १, २८, दा १४, ७, १, १३, †,  
 तां २, ३, २, १२, १५, १, †,  
 -यम् ऽह्य दा ८, २, १, ५, १५,  
 -यात दा १४, ७, १, १३ †  
 कुलायिन्(य+दनि)-यिनम् ए १,  
 २८  
 कुलायिनी-नी दा ८, ३, १, ५,  
 १५, ता २, ३, १, -नी तैआ ४,  
 १८, १  
 कुलि-लि ते २, ५, ८, ४  
 कुलिना-ना शाआ १२ ९, -वेन  
 शाआ १२, ३, ते २, ५, ४ ३  
 कुली दन्व-न्ते एआ ३, २, ५  
 कुप-रफयो जे १६०, -रफौ श  
 ११, ५ २, ३, ५ †  
 कुप दम्-म दा १२ २, १, २, †,  
 गो १५ २ †  
 कुपमल-म् दा ३ ४ ४, १४  
 कुपमल बहिस्-हिं वा १५ ३,  
 २१

कुप्य-पुल-द्र  
 कुप्या-र्यया जैउ १, १८, ३, ४,  
 -र्या दा ३, ८, २, ३, जैउ १,  
 १८, ३, ३, १, म २, ३, १८, -रवे  
 दा १३, ८, ४, २  
 कुप्यक-क ऽह्य दां २८, २,  
 कुप्यल-लम् दा ७, ५, ४, १०, १२, ७,  
 १, २, -लानि दा १२, ७, ३, ९  
 कुप्यल तणु-नार दा १०, ९, १,  
 ५, -णु दा ७, ५, ४, २२  
 कुप्यि(←गुऽद) ऐ ७, १८, ७, ७,  
 दां २२, १, २, २, २, २, ११,  
 दांआ १, २, दा १, ६, ३, ६, ८,  
 ४, ६, ६, ५, ७, ५, ४, ७, २४, १२,  
 ७, ३, १३, ते १, ८, ५, ७, २, ४,  
 ८, १, ६, १, ३, तैआ १०, १०, २  
 कुपु-दा दा ३, १, २, १६, ५, ३, २,  
 ७, -दा दा १, ३, १, ३, वा  
 १, ३, ३, ९, २, २, ४, ३, जे १३३,  
 -दान् दा ४, ५, १०, ६, १४, १,  
 ३, १, -शै का १, २ ३, २, २, २,  
 ४, ३  
 कुपु-नीम्नाम् ते १, ५, १०,  
 १, २, -नीम् दा ३, ६, ३, १०, ११,  
 ते १, ५, १०, ७, †-रयो दा ३,  
 ६, ३, ९, जे १०२, -रयो † ते  
 १, ५, १०, ७  
 कुपु सख-र्ये य ४, १  
 कुपु(शङ्क)गां-गां दा २, ५,  
 २, १५, का १, ५, १, १३  
 कुपुल-लम् ऐ ७, १८, जैउ ३, २,  
 ३, ३, -ला दा ११, ४, २, १, ४,  
 १३ -लाव ऐआ ३, १, ३, ४,  
 शाआ ७, ९-११, तैआ ७, ११,  
 १ -लेन शाआ ८, १० †  
 कुपुशिक-का ऐ ७, १८, -कास  
 ते २, ५, ४, १  
 कुपुशिरि-रि, -रि दा १०, ६, ५, ९,

१४, ९, ४, ३, ३  
 कुपुशिरि-रि दा १०, ५, ५, १  
 कुपीतक-क तां १७, ४, ३,  
 कुपुआ-आ तां २१, १, ७, जे १४९,  
 -रामु ऐआ ७, १, ३  
 कुपुशिरि-का ऐ २, ११, -राम्य  
 जे १५०  
 कुपुशिरि-र्यम् ते २, ३, ६, १, ७, १  
 -रयानि दा ६, २, १, ७, ११ †,  
 १२ ७, ५, २, ३ †  
 कुपीशिरि(√सद)-रम् तैआ २, ३,  
 १, १०, १, ११४, म २, ३, २०,  
 गो २, ४, ८ †  
 कुपीशिरि(र+दनि)-दिन दा १३,  
 ४, ३, ११  
 कुपुशिरिन्-रि तां २२, १५, १,  
 १०, जे १६४ ||, -रम् प १, ४,  
 -रस्य जे १६९ ||  
 कुपुशिरि-क, -कान् य १  
 कुह(=रुप, कुप) ऐ ७, ५, दां २२,  
 ८, ते २, ८, ९, ३, जे २१२  
 कुह-रिय तैआ १, ११, ०  
 कुह धुती(य)→या ३-या दा २२, ८  
 कुह(√कु[ग]ह)-ह ऐ ३, ४७,  
 ४८, ७, ११, प ४, ६ †, गो २, १,  
 १०, -ह्रा † ते १, ७, २, १, -ह्र  
 ऐ ३, ४७, दा २, ५, १, ३ ८ †  
 √कू, कूजति प ५, ७  
 कू-र ता २१, १४, १६, गो १,  
 ५, २५, -रैन दा ३, ८, १, १५,  
 जे १३१ †  
 कू-र-दा ते १, ७, ३, ४  
 कू-र-य दा ३, ६, १, १३, ७, १, ६,  
 ६, ३, २, २६, ५, ४, ३, -पर्य जे  
 १०३ -पा दा ३, ५, ४, १,  
 -पा ऽह्य दा ४, ४, ५, ३  
 कू(व्य→)व्या-व्या दा ५, ३, ४,  
 १५, ते ३, १, २, ३, १२, ७, ४,

-- १ पा ४, १, १४० । † इति सुपा खरो विचारणीय । १ अर्थात् स्वप्न, प्रत्ययानुबन्धाद्वा ज्ञेय ।  
 ‡ कुपीरनिलय प्रमादादनुस्वरो भ्रष्ट तु तैस ७, ३, ११, ११ । † 'सुर्वि-द' इति? विकृति गतो सुपा । तु तैस ।  
 § 'कुह धुत' इति मन्त्रगतपदमधिकृत्याह । † 'ह्रै' इति सुपा चित्त्य ।

तेषां १,२,४,२,६,४,१, जै ५९<sup>१</sup>,  
 -प्याम्य तै ३,८,१७,५  
 कृष(र→)री-रीम शा. २७, ६,  
 -याम् शा ४,६,९,११,१२  
 कृष्य-चर्म शा. २,२, -चौत शा १४,  
 ६,११,१, -चौत ऐआ ७, १,४,  
 ता ५,५, १०, -चै शा २, ०,  
 शा ११,५,२,४,७,१३,४,३,१<sup>१</sup>  
 कृषैनादा-दा. ता १,८,११  
 कृषै(✓कृषै)-चै आ १,४४८  
 कृषै-मं. शा ६,१,१,१२, ७,५,१,  
 १<sup>१</sup>,५<sup>१</sup>, ६, ७<sup>१</sup>,९, १०,३५, १०,  
 ४,२,१४,५,५,१०, -मंम शा १,  
 ६,२,२, ६,१,०,२०,७, ५,१,१,  
 ७, १०,५,५, ७<sup>१</sup>, तैआ १, २३,  
 ३,२,५,२, -मंस्य तैआ १, २६,  
 ७, -मं शा ७,५,१,२५  
 कृषैरूप-वेग प ४,५  
 ✓कृष्,अकृष्णयत् ऐ ४,९  
 कृष्-रुम् ता १४,३,१३, -ले शा  
 १४,७,१,१८, जै १९२  
 कृ(क्षय→)क्षय-क्षय तैआ २,  
 १०,१<sup>१</sup>  
 कुगाम्या-म्ब ता ८,६,८  
 कृमन्-दमा जै १५०  
 कृमण्ड-पडानि तैआ २, ७, १,  
 -गै तैआ २,८,१  
 ✓कृष्, कृष्ते ऐ १, ३<sup>१</sup>,५<sup>१</sup>,६,२८२,  
 १<sup>१</sup> १९ ३,२४,४४<sup>१</sup>, ४,२<sup>१</sup>, २९,  
 ३०<sup>१</sup>, ऐआ १,५,३,२, शा १,१,  
 ३,२,९<sup>१</sup>,५,२, ७, ७<sup>१</sup>,८<sup>१</sup>,१०,८,  
 ०,९ १०,१,११,१,१४,१,१६,७,  
 १८,१, शाभा १,४, १४,१, शा  
 ३, ४,४, ५, ६,२, २४, ८, ५,  
 १,१७, ९, १,२, १७, कृष्ते शा  
 १,१,२,४,१४,४,१६ ५, १७,५,  
 ४,५,६,१,१४<sup>१</sup>,८,१,४,२, २, ३,  
 ४,५,३८, ४,३, १२,५, २,११-  
 १३,६,१,३५<sup>१</sup>,३,२, ३, १,४,६,  
 १७, ३,४,२४, ४,३,२,५, ५,१,

२५, ६,३,४, ८,२,१३, ५, ११,  
 ९,१,७; ८,१०; ११, १३, १५  
 १७,१९, ४,१,१,२०; ४,६,३,४,  
 २७, ५,६,५, ७,१,५,०५, २८<sup>१</sup>,  
 २,१,०,४,१३, १५,१६, १९,३,  
 ९,३,१,१,२; ४-१२, ४,३,१६,  
 २१,४, १५-०१, २३, ६, २,१,  
 १७,२,३९,४०, ४,४,१३, ७,२,  
 १,७<sup>१</sup>,१७, ४,१,५, ८,२,४,१६,  
 ५,१,४<sup>१</sup>,६,१,१, ९,१,२,१३<sup>१</sup>,  
 १६<sup>१</sup>,१७<sup>१</sup>, १८,१९; ३४<sup>१</sup>, २,३,  
 ८;१६, ४,१,२, १५,५,२,४-७  
 १०,१,४,१,८,९, ४,२,३०, १२,  
 ४,१,८, ४,२,१, ९,१,७-९, २,  
 ६, १३, २,२,३, ४,६,७,९,१६,  
 ६,८, १०,१, ८,१, १९<sup>१</sup>, ४,५,  
 १४, ३,१,२७, ७,१,२, १४, २,  
 ७<sup>१</sup>, ९,२,१५, का १,३,२, ११,  
 २,४, २, १,२,६, १६, २,२,९  
 तै १, १,५,६, ८,३,५, ३,५,१,  
 ७,३, ५,२,१, ६,९, ६,१,५, ७,  
 १०,२,२,१,५,२,३, ५,५,३, ३,  
 ३,११,२, ८,२३,१, ३<sup>१</sup>, तैआ  
 २,११,१, ५,०,७, ६,४,८,७,१,  
 जै १८, ४०, जै १, १,४, ८,  
 १०,१,११<sup>१</sup>, २, २,२,१, २ सा  
 १,२,९, ३,३,४<sup>१</sup>, प १,४ गो  
 १, १,५,६,८,१०, ११, २,४ ३,  
 २,२,३,१९, कृष्ते तै २, ८,३,  
 ३,५,२, कृष्ते शाभा १२ ५,  
 तै २,८,७,२, गो २, १,१७ ४,  
 १०<sup>१</sup>, करोति ऐ १, १०, १३,  
 २१<sup>१</sup> ३०, २, ६,२६,३४, ३५<sup>१</sup>,  
 ३७,३८,३६,७<sup>१</sup>, २०,२२<sup>१</sup>, ३३,  
 ५, १५,२६<sup>१</sup>, ३४<sup>१</sup>, ७, ३४, ८,  
 २४<sup>१</sup> २६, तैआ १, २,४<sup>१</sup>, ३,१  
 ५,१, २,१,७,३,६<sup>१</sup>,५,२,१ शा  
 २, १ ९<sup>१</sup> ३, ४<sup>१</sup> ५,७, ६,१२<sup>१</sup>,  
 १३<sup>१</sup>,७,८,८,४,५ ७-९,१०,१<sup>१</sup>

४,५,१२,५,१३,६,१४,१<sup>१</sup>, १५,  
 ४,५,१६,१, १८,५,२२,१, २३,  
 ०, २४,१, २६, ५,२७,७, ३०,  
 १<sup>१</sup>, शाभा २,१,४,७, ४ १,  
 ३,१ १५, २१, ६,१,८, २१, ३,  
 २९,३०,७,२,२, ३,४,५<sup>१</sup>, ४,२,  
 ३, ८,१,२३, ३,२३, ९,२, १९,  
 २, ३,१,३४,३५, ३७<sup>१</sup>,३८<sup>१</sup>, ४,  
 १८, २०, ४,१,१४<sup>१</sup>, ५,२, ३३,  
 ३, १,३,२७,२,४,१६<sup>१</sup>, ४,२,३,  
 ३,२,५,१,३४, ८,१,६,८, ४,३,  
 ४,५,११, ४,१,१,२२, २३,२६,  
 २,३,४,५<sup>१</sup>, ५,१,७, ५,१, ३,६,  
 १४,२,४,२०,४,२,९<sup>१</sup>, ३,१, ६,  
 २,१, १९, २,१८, २९, ४,२,८,  
 ५,१,११, २,८, ३,७<sup>१</sup>, ४,३, ४,  
 १७<sup>१</sup>, ६,१,२१, ७,४,१५, ७,१,  
 २,१५,२२,२,१,४, ११, २,११<sup>१</sup>,  
 ४,३०<sup>१</sup>,३,१,२७,२,६,४,२, ३३,  
 २४, ५,१,७, ३,५, ८, १,१,७,  
 ४,१, २१, ५,१,७,६,१,१७, ९,  
 २,३,४,३४,४,१,१०, २,११, ५,  
 १,५४, २,१९<sup>१</sup>,१३<sup>१</sup>, १०, २,१,  
 ८,२,५,३, ४,५,१, १६,२,३,९,  
 ७,२३,३,३,६<sup>१</sup>, ५,१,१०,१२,  
 ४,३, १०,९,२,२, १३, ८,१,८,  
 १७, १४, १,२,१८<sup>१</sup>, ३,२६, ४,  
 ६, २,१, १४, ११, २,१३, १५,  
 १६,४,८,३२,४०, ४,२,२८,३१,  
 ६,२,८, ७,२,८, ८,१५,१२, ९,  
 १,१६ का १, ३,१, २३, ४,१,  
 १४,२,९, २,१,७,१२,०,४,१२,  
 तै, १,३,२,५,१०,९,१०,४,९,४,  
 ६,५,१,३<sup>१</sup>,१०,५, २,१,२,३,४,  
 २,२, ३,२, ९,१३,३,३,१,४,२,  
 ८,६ ७,९,१६,१, करोति शा १,  
 १,१,१०,२,१८, ३,१, १०-१२,  
 ४,२४<sup>१</sup>,२,२,४<sup>१</sup>, ७, १३<sup>१</sup>, ३,५,  
 ४,६,१६, १८, ३,१,१५,२२,२,  
 १२<sup>१</sup>,१४, ३,१-३,८, ४,८,१५.

†कृ-इति Pw.प्रथ । †✓कृ तना ✓कृ खा=कृ(←कृष् भ्या) । †कृ-इति मुपा सरथिन्य । †इत्यत्र सारभाव ।

७, १६, ४, ४, ७, ५, ३, २५, ७, १,  
 ९, ११, २, १०, १६, २१, ३, १४,  
 ८, १, ३५, ४०, ३, १२, २५, ९, १,  
 १६ १७, २३, २८, २, ३५ २, १,  
 १, २, ३, २, २ २५ ३, १, १७, ४,  
 २८, ४, २, ७, २४, ३, १२, ५, १,  
 १५ २० २, ४, ६, २०, ३४, ४, ९,  
 ६, १, ३, १०, ४२, २, २, ३, १,  
 ३, ८, १०, १६, २, ४, १, ३, २,  
 १४, १५ १८ १९, ४, ५ ८, ४,  
 ४, १, २, ३, १३ ४, ८, १, ५, १,  
 ११ ३४, २, १०, १५ १६ १७, ३,  
 २०, २५, ४, १ ८, १७ २२ ६, १,  
 ११, १३, १८, २५, ३, ११ १६,  
 ७, १, ४, ६ १०, १७, ४, ३, ४, ५,  
 ६, ८, १, ५, ६, ९, २, १७ ३, १, २,  
 १० १८, ३, ३, ३, ३, ७, १, १४,  
 १६, २, २ ३, ११ ३, ३, ७, १०,  
 ४, २, ४, १, १, १९, २, ३, १, ५,  
 १६, २, १, २ ११, २, ९, ३, ४, ४,  
 १७ ३, २, ५ १०, ११ ३, १७ ४,  
 २० २७ ४, २, ३, ४, ६, ५, १, १,  
 ३ २, ४ १०, ७, २, ६, १, ७, ७,  
 ९-१० ७ १, ४, ५ १० २, १, २, ४  
 १५, ३, १, १० २ ७, ३ ९ १२,  
 ४, १०-१२ १३, १४ २३ ५, ९  
 १५ ३० ४, २ ३ ७ ९ ३, २ १०  
 ४, २ ३ ९, १० ११ १५ ५, २,  
 ८ ९ १०, १४, १८ १९ २० ३, १  
 ३ २०, २, १, १४ २ २-२५  
 २७ ३ २ ३ १० १८ २०  
 २४, २ ५, ४, १ १० १० २ १,  
 ५ १, २ ३ ६ १२ २, ३-६  
 ७, ८ १४ ३ १, ३, ४, ५, ६  
 ६ १ ७, ८ ९ ७ १५ १४ २  
 ६, ४ १२ ८ १ १० २ ४ ८  
 ७, १, १, १, १६ ३ ७ ३ ८ ३, ९  
 २, १ ७ १८ ३ ६ ३, २, १ ८  
 १९, ४ १, १, २, ३ २९ ५, १,  
 २५ २, १७ २३ ३८ ६, २, ८, १,

१, ०, २, ६, ९ ४, ४, ७, २, १, १६,  
 ४, १९, २०, ३, २, ४-६, १०;  
 ४, ३, ४, २, १४, ५, १, १३, ६, १,  
 १२ २, १०, ३, १३, ७, १, ६,  
 २०, २, ३, ३, २०, ९, १, १, १८,  
 ३९, ४२, २, ३५-४०, २, १, ९,  
 २, ६ ३, ४, ३, १, १. १३; १४,  
 १६ ४, २, १५ २५, ३, १, २, ३,  
 ४, ८-११, १६, ५, १, ४, २; ४३  
 ४४, ५२ ३०, २, १, ४, ५, ६,  
 ७, ८-११, २, ८, ३, १, २, ४, ५,  
 ९, २, ५, ४, ५, ९, १, १, ७, ८,  
 ४, ३, २, ५, १, ७-११, १०, २, ५,  
 ७, २, ३, १, २, ५; ६, ११-१३,  
 १४, ८, २, ६, १०, १५, ९, २,  
 ३, १, २, ३, ३, ६ ८, २; २, २, ७,  
 १५, ७, १०, ८, ३; ९, ५, ८, ३, १,  
 १, ५, ४, ४, १, १४, १, ६, २, ७,  
 ८, १, १, ६, ११, १४, १५, १७,  
 १९, २०, २, ३, ३, ५ ८, १०, १०,  
 ४, १० ३, ४, १, २, ३-६; ९ १०,  
 ११ १३, १५, १७, १९-२१, ३, १  
 ९, ११, १, १९-२६; २, १, ८, २,  
 ५, ३, ३, १, २; ३, ५ ७, २, २, १,  
 ९, ४, २, ५, वा ३, २, १, ९, २, १६  
 २३ ३, १, १०, २३, २६, २७ २  
 ११, १२, ३, ७ २०, ४, १४ ४,  
 १ २२, २७, ३, १३ १६ ५, १, ४,  
 १७, ३, ०, ३ ३२ ३, ९, ६, १, २ ७  
 २८, ० १ २ १, २, ७ १४, ३, १  
 ५ ६ ९, १६ २५, २, १ ६, १०  
 १९, २, ५, ९, ३, १५, १६ ४, १२  
 ती ३, १, ८, ४ ३, ३, ४, ५, १, ३  
 ४, ७, ३ ८, ४, १०, २, ८, ६, ५  
 ३, १० ४ ७, १, १, २, ६ ३, ५  
 ४ ३, ५, २ ५, ६ ५, ८, ५, ९ ६  
 १० २, ३, ५, ८, १, ४ ६ ६ ६  
 २ १, ३ १ ४, ५, ४, ३ ५, ७ ७  
 ९, ४, ३, ०, १ २, ५, ०, २, ३, १  
 ३, ११, १० ४, ५, १, ६ ७ ८ ६, १,

७, ६, ८, २; ४, ७, ९, ३, ८, १, ११,  
 १०, १३, ३, २, २, ३, ४, ४, २, २,  
 ४, ६, २, ६-८, ८, ६, ७, ११, ९,  
 ६, ७, ११; ८, २, ५, ३, ५, ६; ६, १,  
 ८, १, १५, २, २, ३, ९, १५, ३,  
 १६, २, २, १, २, तीया ३, ७, ५,  
 १२, ५; २, १, २, ६, ७, ५, ३, १, २,  
 ३, ४, ७, २, ३, ४, ९, ३, ता २,  
 ३, ४, ७, ५ ८, २, १०, २, ३, ३, ०,  
 २, ६, १, ६, ७, ९, ४, ९, ५, १५, ७,  
 ४, ९, ७, २, १, २, ३; १०, ९; १४, ८,  
 २, ११, ९, ७, ८, ६, ५; ९, ७, ३, ३,  
 ११, ८; ३, ४, १६, ९, १०, १०,  
 १६, ३, ४, ८; ६, ३, ३, ३, ६, ७, ६;  
 ११, ३, ४, ६; १३, ७, ३, ७, १, ५,  
 ११, ३, ९, १, ३, ११, १०, १२, ६,  
 २०, ४, ७, १०, ४, २, ३, १, ८, ४, २;  
 ५ ९, ७, ११, १५, १६, २, ३, १०,  
 ३, ३, ८, २, ४, २, ७, ६, २, ८, ६  
 ९, ९; १४, ५, १५, १, ८, १, १९, ०,  
 २०, ३, वीट ३, १, ३, १, ७, १, ११,  
 १, ४, १०, ७, २, ३, ४, ७; १३, १,  
 ३, २, १, २, ८, ५, ३, ४, ३, १, ५, १,  
 ६, ४, ९, १, ३, ३, ४, ६, २, ८, ३,  
 १, ९, १०, ८, ४, गो ३, १, ९, २, २,  
 २, २ ९, ११, १, ४, २, १, १, ३,  
 १३, १, ४, ३, ३, २०, २, २, ४, ७, ६,  
 १०, कृणोति ऐ ८, २, ६, सा २०,  
 २, २, ६, १६ शाया ३, ६, ती  
 २, ४, ५, ६; तीया ३, २, ९, १,  
 कृणोति ती ३, १, २, २, कुर्वते वा  
 ४ ६, ७, ९, कुर्वति ३, ३, ६, २, ८-  
 १०, ती १०, ७, कुहव सा २, ५, २,  
 ३, ६, ३ २, २, ४, ५, ४, १, ७, ८, २,  
 १०, ४ २, १, १५, १९, ७ ४, ४,  
 २०, ३, ४, १, ३, १, ता ३, २, २,  
 कृणुव ती ३, १, २, ७, कुर्वते शा  
 ७ ७, ९, ३, ३, ३, ६, ८, ६, ३, ०,  
 ११, सा ३, ९, १, ११, ४, २, १, ५,  
 ८, ४, ३, २, ९, ५, २, १, ४, ३, ०, ४,

३,१०<sup>१</sup>, कुर्वते वा १, ९,१,१०;  
 २, ६,२,१६, ४,४,३,१५, ६,५,  
 ३,१९<sup>१</sup>,८,४,३,२<sup>१</sup>, ९,५,२,११,  
 १२, ४,३,८, १३,८,१,५; २,१,  
 का १, ६,२,८; तै १, २,५,३,  
 ३,८,४,५,९,४,८,४,२, २,५,६,  
 ५,३,९,४,८, तां ४,३,११,१६,  
 ५,११, १८, ८,९; जै १२७<sup>१</sup>,  
 १४२<sup>१</sup>; १८०; कुर्वति ऐ १,३,  
 २६,२, ११, २६; ३,६;३२, ५,  
 २४, ६,३<sup>१</sup>,५, १०<sup>१</sup>,३०, ७,१०,  
 ८,१,२<sup>१</sup>,४, सा १, ५<sup>१</sup>, ४,१३,  
 ७,७<sup>१</sup>,९,७,२,८,२; १०,५, १२,  
 ६,१४,३<sup>१</sup>; १६,६, १७, १,७,९  
 १८,१०,१९,२<sup>१</sup>,७,८, १०, २४,  
 ८<sup>१</sup>,२<sup>१</sup>,४,२६,५,२८,१०<sup>१</sup>, २९,  
 ३, ३०, ३; वा १, ७,३, १०,  
 ४,७, २, ३,०,८, ३, ४, २, ३,  
 ४,४,३,१३, ६,७,७,८, १९<sup>१</sup>,८,  
 ७,१०,६,२,१,१०, ७,१,०,१५  
 ८,६,२,१८<sup>१</sup>, ६,३,११, ७,३,३  
 ९, १,१,२३, ४,१,९, १०,२,३,  
 ७,४,३,२०, ११,०,७,१५, १२,  
 ७,०,१० १३,२,०,१,१, का १,  
 ५,१,३८, तै १, ४,५,१,८,१०,  
 ३,३,१०,१०,१, कुर्वन्ति वा १,  
 १,१,१७, ४,१, ३५,४,७, ६,४,  
 ९,१,७,३,१०<sup>१</sup>, ४,७, ८,२,२,९,  
 २,३५ २,४,४, २५, ५,०,१४,  
 १५ ६,१,५, ३३, ३,१,०,६, ९,  
 २,१५, ३,४, ३१, ४,१,५, ३,  
 १३ १९<sup>१</sup>, ६,३, ५, ८,२, ३०,  
 ४,३,०,२, ४,१,८, ५,०,१०,५,  
 १,१,७,३,१९<sup>१</sup>, ८,१२ ५,१,२,  
 १५<sup>१</sup>, २,२, २०, ३,२,७ ५,५,  
 १६ ६, १,२,२२, २,१,९ ३८,  
 ३९ ३,१,४२ ५,२,१९ २२, ८,  
 ५,३,८<sup>१</sup>, ६,२,१८, ९,५,१,१९  
 २०, २१, २३-२६,५०, १०,४,  
 ३,०,२<sup>१</sup>, ११,१,४,१, १३, २,२,

१,१<sup>१</sup>, ४,३,३, ४,३, ४, ५,१,०,  
 ८,१,१<sup>१</sup>, ३,१०<sup>१</sup> १४,३,१, ३५,  
 ४,३,३,८, का १, १,१,३, ५,१,  
 १२,१३,६,१,४, तै १,४,५,१-  
 ४,७, १, ८, ३, १, ३, १०,१०,  
 ३, तां ५, ६,८, ९, ६, ४,१४,  
 ११ १,१६,७,१, ७,७,५, ९,८,  
 ११,१६,१२,१३,८, १३,९,१६,  
 १५, ९,१५, १८,१०,८, २२,१,  
 ८,१,१, ४, जै १३, ३७<sup>१</sup>, ७७,  
 ८६,९३; १६४<sup>१</sup>, १६८<sup>१</sup>, जै १,  
 १, १,३,१८,१,१०, ३,३,४,६,  
 ४,०,२, प १, २,७, २, ४,८,  
 गो १,१, २४, २८, ३,१, २,१,  
 १५,२५<sup>१</sup>,२६<sup>१</sup>,३,९<sup>१</sup>,२२<sup>१</sup>, ४,६,  
 ५, ४, ५, ११<sup>१</sup>, १५, ६, १२,  
 कृष्णनि तै ३, २, ९, ८, कुर्वे  
 दाआ १२,१, करोति ता १३,३,  
 २४, कृष्ण तै २, ८, ८, १२,  
 कुर्वे वा ७,४,३,१०,१२, करोमि  
 ऐ ६,३३, ऐआ २, ४, ३, वा  
 ३०,५, तै ३, ७, ५,१, करोमि  
 तै २,५,६,१, ३,३,१०,०,७,७,  
 २,६,३, तैआ २, १२, १, ४,०,  
 ६<sup>१</sup>, ४०,५,०,३,३, ६,९,१, ८<sup>१</sup>  
 १,६,१३, जै ५३, म २,३,१९,  
 कुमोमि म १, ५, २, कुर्वन्ति ऐ  
 ७, १८, तैआ १, ३१, ६, जै  
 १३०,१७४, कुर्म श ९,२,२ ७,  
 कुर्म वा ४,१,२,१९,२,१,८,१३,  
 ०,२ १५, १४,६,१,४ तै २,४,  
 ३, ३, जै ९, १, कुर्म तै २, ७,  
 १५ १, कृष्णः तै ३ १,२ ११,  
 कृगीमति ता १२, ६, ३, चक्रे  
 शा १८, ४ दाआ १ ६, वा  
 १ ७,३,१९ ४,१,४, ३,५ ११,  
 ५,१,१७, तै २ ८, १,५ चक्रे  
 वा १,२,५ ९,६, ३,८, ४,३,१,  
 ७, ५,३,५,१९, १४, ५,५ १८<sup>१</sup>,  
 का २,२,३,८, तै २,४,७,९, तैआ

३,१२,४, जै ५३, १९८, चकार  
 शा २८,४, शा ४,४,५,७,४,७,२,१,  
 १७, तै १,६,१, ४,२,४, ७, ९,  
 ५,४,१, ३, ७,१२, ३,४, तैआ  
 ६,१०,१, चकार शा १, ६, ३,  
 १७,२,४,०,४, ४,१, ३,१४, ५,  
 ३,०,१,७<sup>१</sup>, का १,३, ३,४<sup>१</sup>,२,  
 ०, ०, १०, तै २, ४, ३, ५,  
 जै ६, १५२, १५७, १९८, जै ७  
 ४,६,१,३, सा १,७, १, गो १,  
 ०, १८<sup>१</sup>, चक्रु तै ३,७, ९, ७,  
 जै १३०, चक्रि शा ८,८,१७,  
 २ तै २,८,८, ७, तैआ ६, ३,  
 ९, चक्रि वा ३, ४,४, ३, १४,  
 ४,३,३,४, तै १,०,१,१२, २,७,  
 १२,६, जै १४२, जै ३,२,५,  
 २, प १,४, चक्र तै २,७,१,१,  
 ६, चक्रु श ३,३,४,२,६,२,९,  
 ११,२,३, ८, का १, १,४, २,४,  
 तै २,८,१,१, जै १५१<sup>१</sup>, चक्रु  
 तै ३,५,७, १, चक्रु तैआ ६,  
 ६,२, चक्र तै ३, ७, १२, ३  
 तैआ २,४,१, चक्र तै २,८,३,  
 ६, चक्र गो १, ४, १७ चरुम  
 शा २६ १४, वा २,५,२,२५<sup>१</sup>,  
 १२,९,०,३, मा १, ५, १, २३,  
 तै २,४,८,६,६, १<sup>१</sup>,२, ३,७,  
 १२,१<sup>१</sup>,३ ५,६ तैआ २,३, १<sup>१</sup>,  
 ६,०, ता १, ६, १०<sup>१</sup>, करिष्यति  
 शाआ ११,१, वा २,३,४,६ ४,  
 १ १४ १४,६ १,९ का १,४,१,  
 ५ तै ३,१०,९, १४, तैआ २,  
 ११,१, करिष्यति का १,४,३,९,  
 गो २,२,५, करिष्यत तै २,८,  
 ५,० करिष्यन्ते जै १८८, करि-  
 ष्यति वा ४, ५, २, १५ जै ७  
 १,३,४,४, २, ४,३, ७,८, करि-  
 ष्यति वा १२,९,३,५,७<sup>१</sup> जै ७  
 १,१२,५,१, करिष्यथः वा ६,६,  
 २,५ करिष्यथ वा २, २,३,१२,

† सुपा स्वभावाधिन्य । † सुपा स्वदिचन्य । तु -वा २,४,२,४ । †मा इति सत्तिवाया दीर्घ । †अन प्लुति द्र. ।

वा १,२,२,८; तै ३, ३,८, ६,  
 करिष्ये ए ५,२८, वा १०,६,५,  
 ५, तै ३,७,५,१, करिष्यामि वा  
 २,२,२, १६; ई२, ९,३, ६, वा  
 १,०,२,१०, तै ३,२,२,४,७,६,  
 २ ता १,३, ६, जै १९८, मं  
 २,४,६, गो १,१,३२,२,६,१३,  
 करिष्याव तै १९०, करिष्यामहे  
 वा ७,४,१,३, करिष्याम ऐ २,  
 ११, ३१, ६, ४, वा ६, ८,  
 २,१, १४, ७,२, २६, जैठ १,  
 १८,५६, करिषी ऐ २,३४,३,  
 ३४, क्वाव ऐ ३, २२,३८, वा  
 २, ६,२,११, ४,२,४, २३, वा  
 १,६, २, ६, तै ३, ६, ११,४  
 कर्वाव ७,५,१,२२, तै २,४,४,  
 ६, ७,११, ५,३,१ ६,१८,४  
 ७,१५, ५, ३, ६,२,२, ७,४,५  
 १०,५, ता १, ६,१७, गो २,  
 २,१४, कर्वाव वा ४,२,४,२३,  
 ६,८,१३, १५, जै १८०, क्वाव  
 तै ३, ६,११,२, क्वाव तै ३,  
 ७,१०,५, कर्वाव तै २, ८,६,३  
 कर्वाव वा ६, ३,१,१५ कृण्वन्  
 तै २, ८,७,३, क्वाव तैआ ६,  
 १,४, कर्वाव तैआ ६,१,४ कर्वाव  
 वा १३, ४, २, १७ कृण्वथ ऐ  
 २ ७, वा ९, ५,१, ४७ कर्वा  
 वा ४, १,४,४ कर्वाव वा ७  
 १,४,४, कर्वाव वा ८,६,३,२०  
 कृण्वन् वा ८ ६ ३,२०, तै २  
 ५, ३ १, ३ १, १, ५ कर्वा  
 तैआ ६ १०,१, करोतु तै ३,७  
 १०, १६ करोतु वा ६, ५,१  
 ९, १२ ८ १,२२, १४ ९ ३ १०,  
 ४ २४, तै २ ६, ३ ५ १०, ६, ७,  
 १७,२, ३ ७,४ २, ११, ५, १ ६  
 १३, तैआ ४, २, ५ ७ २, १३ ६,  
 ९, १ १०, १, ११, कृणोतु वा  
 ३, ६, ३, १०, तै २, ४, ८, ७

३,५, ७, ६, ६, ११, ४, १०, २,  
 कृणोतु वा ३, ६, ३, १२, ४, ३, ४,  
 १३, ५, ३, ९, ६, ५, १, ९; ११, तै  
 २, ४, १, १; ७, ६, ५, ८, ९, ८, ४, १,  
 ३, १, २, २, ११, ७, १४, ४, तैआ  
 ६, ४, २, जै ११६, मं १, १,  
 ११, १, २, १, १५, गो ०, २,  
 १५, ४, १६, क्वाव वा ३, ८,  
 ३, ३, तै ३, ०, ६, ४, जै १४३,  
 १९०, कृणोताव ऐ २, ६, तै  
 ३, ६, ६, ०, ३, कृणोताम् तै ३,  
 १, १, ११, कृण्वन्तु वा ६, ५, २,  
 ३-६, क्वाव वा ११, ५, १, १५,  
 १६, १३, ०, ७, ११, तैआ १, २, ४,  
 ०३, ४, जैठ २, ४, २, ११, गो  
 १, २, १९, कृण्व ऐ १, १९,  
 वा ८, ४, वा ७, ४, १, ३३,  
 तैआ ६, ४, २, १०, २०, १,  
 मं १, ३, ११, क्वाव ऐ ३, ४, २,  
 ८, १०, ऐआ २, १, ४, वा  
 ६, २-९, ९, ४, वाआ ४, ९,  
 १२, १, वा १, ७, ३, ६, ९, ९,  
 २, २०, २, ३, ४, १३, २९, ३८,  
 ३, २, २, २२, ६, ६, ३, १०, ११,  
 ५, ४, ५, १४, ४, १, ३१, ३२, वा  
 १, ४, १, ११, २२, २७, तै १, २,  
 १, २६, ३, ३, ११, २, ७, ९, ६, ९,  
 १६, २, तैआ १, ३०, १, ता १,  
 ६, ७, जै १८६, जैठ १, ३, २,  
 ६, ८, ३, २, ४ म १, २, १९, ६,  
 २६, ३१, ७, ६-८, २, २, १८, ५,  
 ७, कृणु तै २, ४, २, १, कृणु वा  
 १, ९, २, २० तै १, २, १, २५ २,  
 ४, ७, २, ३, ३, ९, ९, कृणुहि  
 ऐ १, १२, ४, ३२ ऐआ ५,  
 २, २ वा २, ३, ४, ३५, वा  
 १, ४, १, २५ कृणुहि वा ५, ५,  
 ४, २, ४, ७, ५, २, १०, तै २, ४,  
 ७, ३, ७ ८, ४, २ ३, ६, ३, १ तैआ  
 १०, १, ११, कृवि ऐ २, २, ५

२७, ७, ३, तै २, ८, २, ७, ३, ६, १,  
 २, कृवि वा ३, २, १, २०, २, २२,  
 ६, ३, १५, ४, ३, ९, ४, ५, १२;  
 ४, १, १, १३, ५, १, १६, तै २,  
 ४, २, ३, ४, ०, ७, ५, २, ७, ५, ८,  
 ८, ७, ३, ७, ६, २, १, ८, १, ०, ११,  
 ४, तैआ १, १२, १, २, ५, १, ६,  
 १, ४, ७, ३, १०, १, ९, ता ६,  
 १०, १३, १५, ४, ३, मं १,  
 ०, १९, क्वाव वा ४, १, ५,  
 १०, ११; जै १८६, २०४,  
 कृणोताम् तै ३, ३, ७, ७, तैआ ४,  
 ३१, १, क्वाव वा ६, ८, २, ३,  
 कृणोताम् वा ८, ६, ३, ०, २, तै २,  
 ८, ४, ७, जै १६८, गो १, १, २८,  
 क्वाव वा १, ४, १, ३, ९, ६, ४, ४,  
 ११, ८, २, ९, ४, १, ३, ४, ६, ७, ६,  
 ७, ४, १, १३, १०, ५, १, १, १४, ९,  
 ३, १३, ता १०, १३, १, जै ०११,  
 करोत तैआ २, १८, १; क्त वा  
 ७, २, ४, २७, कर्तन ऐआ ५, ०,  
 ०, कृणुत वा ३, २, २, ७, २, ६,  
 १, ३, ३, ७, ७, १३, म १, १, ६;  
 २, १, १०, कृणो वा ११, ५, १,  
 ७, जै २१२; कर्वागि ऐ ६,  
 १, २१, वा ३, ५, १२, ५, २९,  
 १, वा १, २, २, ९, ४, १, ३५,  
 ७, २, ९, ८, १, २९, ३, २, २, १५,  
 ३, ४, ३१, ८, ७, २, १६, १३, ८, १,  
 ०, १८, ३, ११, १४, २, २, ४६, ५,  
 ४, १, ७, ३, २, कर्वागि वा १, १,  
 २, ५, ७, २, १, ४, ३, २, ६, ५, २,  
 ५, ८, ५, १, ७, ९, २, ३, ४, १३, ८,  
 १, १०, १, ५ ४, ३ गो २, ६, ३,  
 कर्वावहे तैआ ८, १, १, कृणवा-  
 वहे वा ११, ५, १, ६, कर्वाव वा  
 १, २, १, २, १, ३, कर्वावहे ऐ १, ४,  
 वा ३, ४, २, ४, ६, २, २, ४, ४, ४,  
 ३, ११ ८, ५, १, ३, ९, १, २, ३, ३,  
 ५, २, ११, जै १०२ जैठ १, १६,

† Mw लटि रूपमाह । ‡ 'अकर्त' इति मुपा चिन्त्य । § मुपा स्वराभावधिस्य ।



१,१<sup>१</sup>, कर्वाम श १,८,२,५,३,  
 १८,६,८,२,१<sup>१</sup>, कर्वाम श ६,१,  
 १,३, ७,५,१,३, १०,१,३,६, का  
 १, ४,१,१६, २,१,४,१<sup>१</sup>, ता ६,  
 ५,१९, जै ९,१४,४८, कर्वाम  
 मं २,४,३, अकुल्ल ऐ ३, २७,  
 ३९, शा २३,४, श २, ५,२,११,  
 १०,१३, ३,९,१,७,८,१०, ११,  
 १३, १५, १७, ४,३,१,११, ५,  
 २,१,१८,४,३,२०, ६,३,१,३१,  
 ८,३,४, १६, ९,४,१,२, १०,१,  
 ४,१,८,९, ४,२,५-१८, २७,६,  
 ५,१, ११,१,६,५, ११<sup>१</sup>,५,२,१,  
 १४, ४,३,१,८<sup>१</sup>, का १,५,१,९,  
 १० ११, तै १,१,८,३, २,२,९,  
 १,३,१०,१, तैआ ५, ११,१,१  
 ८,७,१, जै ५,८८,१८०, १९७,  
 १९८,२१०, जैव २, ४,२,११,  
 ४, ११, १, ८, १३, अकरोव  
 ऐ ३, २०, ५, ३२<sup>१</sup>, शा ६, १,  
 १५, ३, वा ६, १,३, १०-१७,  
 ७, ५,१,५<sup>१</sup>, ९,४,१,१२, अरु-  
 रोव श १, ७,३,७,९, ३,१,३,  
 १०, ५,४,३,२, ६,२, १,८, ९,  
 ३,१,१८,५,१,५, ६,१ १९,२०,  
 २१,७,४,१,७,१,१,७<sup>१</sup>, ८,४,२,  
 ३-१२, तै १, ४, १,१, ता ८,  
 ३,१०, ९,२,१४, १३,४,१, जै  
 ३८<sup>१</sup>, १८३, १८६, जैव १,३,  
 २, ७<sup>१</sup>, ९,३,१, ३<sup>१</sup>,५<sup>१</sup>, गो १,  
 ३,२<sup>१</sup>, अकृगोव तै २, ८,३,८,  
 अकृगोव श १,४,५,३<sup>१</sup>, तै ३,  
 ३, ७,७, अकुल्लाम ऐ ४, ८<sup>१</sup>,  
 ता १४, ६, १०, अकुर्वत ऐ १,  
 २३<sup>१</sup>, २,१९,३६, ४,७, शा ८,  
 ८, वा ७,१,२,४,२,३,५,४,१,४,  
 ८,५,१,४, ९,२,१, १३, ११,१,  
 ६,२,१-२३, ५,८,४, तै १, ५,  
 ६,१, तैआ १,९,६, अकुर्वत वा  
 १,३,५,११<sup>१</sup>,६,१,११<sup>१</sup>, २,५,१,

१४, ३,४,३,४,६,२,२४, ७,२,  
 १,१७, ३,५, ८, ५,१,४, ६,१,  
 १५,२१, ९,१,२,१३, १६, १७,  
 १९,३४, २,१,१३<sup>१</sup>, ५,२,४-७,  
 ११, १,६, २१<sup>१</sup>-२४<sup>१</sup>, १४,१,३,  
 १०,२१, का २, २,३, १०<sup>१</sup>, तै  
 १,४,१,३, ५,६,१, ९,४<sup>१</sup>, ३,९,  
 २२,३, ता ९,१, ३८, जै १५,  
 १३२, १७२, १७४, प १, २,  
 गो २, २, ११<sup>१</sup>, अकुर्वन् ऐ १,  
 १४, २, ३१<sup>१</sup>, ३,२२, ४५<sup>१</sup>, ५,  
 ३२<sup>१</sup>, ६, ३२, ८, १२, शा १,  
 ६,४,१२, ७,२,१,४<sup>१</sup>, ३,२,६<sup>१</sup>,  
 ४,१,१३, ५,२,५<sup>१</sup>, ८, ५,१,७<sup>१</sup>,  
 ९,२,३,४<sup>१</sup>, ४४, १०,१,३,८, २,  
 २,१, अकुर्वन् श १, ५,३,२५,  
 ८,२, ११-१३, २,४,३, १२,५,  
 २,४,६,१,३, २,३, ३,१,७,२९,  
 ६,१,१,३,३,१,१८,३,१०, २६,  
 ५,२,३-५, ४,१,७,१,५, ७,२,  
 १,१७,३,२,१८,४,१,४, ६,१३  
 ८, ७, २, १९, ९,२, ३,३,११,  
 १०, १,३,३,६,७, ४,३,५ ५,२,  
 ९, का १, ३,२, ११, ६,१, २,  
 २,१, ता ८, ४,५, २०,१२,५  
 जै ११,२२,८०,२११, जैव १  
 १८,५, २, ३,४, प ३,१, गो  
 २,६,१२, अकृवन् तै ३, ६,९,  
 १ म १,१,४<sup>१</sup>, अकरो श ११,५,  
 १,७, अकृणो वा ४, ६,४,६,  
 तै ३,६,१०,१, जैव ४, ३,१,१  
 अकृणुतम् म १,७,५ अकरवम्  
 श १४, ७,२,२७<sup>१</sup>, तैआ ८,९,  
 १<sup>१</sup>, जैव १, १, ५,२, अकुर्वी  
 जै १८६, अकर्महि ता १०,१२,  
 १, अकर्म श २, २,३, ७<sup>१</sup>, वा  
 १,३,३,५<sup>१</sup>, जै १४, कुर्वति ऐ  
 १,५<sup>१</sup>, २,१<sup>१</sup>; ४,२, २०, ७,८,  
 १२, ऐआ ३, २,३,४, वा ४,  
 १४, १०,१<sup>१</sup>,२<sup>१</sup>, १५,४,२७,६,

शाआ ८,३, श १, ६,२,१०,  
 १२, ४,१,२, तैआ १, ३२, १,  
 कुर्वति श १,०,५,१७, ३,५,१,  
 २५<sup>१</sup>,६,२, २,४, ४,५,८,१३, ७,  
 २,४,२०, ९,१,२, १४<sup>१</sup>, १०,४,  
 १,१९, ११, ४,२,२०,५,१,१७,  
 ८,६, ७,२,८,३,१<sup>१</sup>, २,३<sup>१</sup>, १२,  
 २,२,४, ४,१,११, १३, ३,५,२,  
 १४, ७,२, २३, का १, १,४,८,  
 तै १, ४,५,४<sup>१</sup>, ६,४<sup>१</sup>, ५,२,१<sup>१</sup>,  
 ५,९, ३,९,१५,१, तैआ ९,९,  
 १,११,५,११, जै ३३,४१-४५,  
 ६१,६६-६९, ७०<sup>१</sup>, ७२, १२७,  
 जैव १,६,३,६, ३,४,३,१०, प  
 १,२,५, गो १, १,५ ६,८,१०,  
 ११, ४, २०, ५, ११, २, १,३,  
 २, ६, कुर्वति ऐ १, ४, ११<sup>१</sup>,  
 २५<sup>१</sup>, २, १५, २२, २६, ३६,  
 ३, ३,७, १०<sup>१</sup>, ११, ३२, ४६,  
 ५, १६, ६,९,२१, २६<sup>१</sup>,३६,७,  
 १२,१७<sup>१</sup>,२२<sup>१</sup>, २६, ऐआ १,१,  
 १<sup>१</sup>,३<sup>१</sup>, २,२, २, ३,६, ५,१,४,  
 शा १,४,५ ३,४,८,१०,३,१४,  
 ५, १६,१०, शाआ ८,७, वा १,  
 २,२,९ ९,१, १४, १८,२, १४,  
 १५ १६,२,५,२,८, ४,२,३,११,  
 ६,१,३,३१, ६,४,१४, ७,४,१,  
 ४५<sup>१</sup>, ९,४,४,५५<sup>१</sup>, ५,१, ४३<sup>१</sup>,  
 वा १, २,२,२३<sup>१</sup>, ३,१,८,४,२,  
 ९,५,१, ६, २,१,१,३, २, १,९,  
 तै १, ५, ११, ४, ३, ११, ९,  
 १ कुर्वति वा १, १, १०,  
 ४, २४,२, २,९<sup>१</sup>, १०<sup>१</sup>, ५,१०,  
 १४,२,१,११, १६<sup>१</sup>, २,८, ९,३,  
 १८,५,१६,४,१,३ ३७, ५,१,३,  
 २,२,३,७,८, १५, ६,१,१९, ३,  
 ४०, ४,२१<sup>१</sup>, ७,२,९, ३, १२<sup>१</sup>,  
 १९,२७,४,१०<sup>१</sup>; ८,१,२५, २९,  
 २,५, ९,१, १४, १८<sup>१</sup>,३,२-४,  
 १४,२३, २,१,४,३,४,६,८,२७,

कृत्-कार्य-कृवत्, कृषाण- गद  
 कृष्णन्त-पवत श १२, ४, १, ९,  
 -पवन्त शाआ १२, २, ७, वा ६, २,  
 २, ८, तै २, ५, ८, ८, १२, ३, ९,  
 ४, ३, -पवन्त तै ३, ७, ४, १३  
 कृष्णवती-ती ऐ ५, २, ७, ३,  
 तै १, ४, ३, १, २, ३, १, २, ६  
 कृष्णानु, नु-न ऐ ७, १८, शा  
 २६, १२, तै २, ४, २, ५, जैठ १,  
 १४, ३, ६, ८, -ना सा ८, ६, ३, २, २;  
 -नाल-ती २, ५, ८, १०, -नै तै  
 ३, ६, २, २  
 कृत्, ता-तः ऐ १, २८, शा १८,  
 ११, शाआ १, १, श ४, १, १,  
 २२, १४, ९, ४, २२, का १, ३,  
 ३, ४, तै १, ५, ८, ३, २, ५, ५, ५,  
 तैआ ३, १२, ५, -तम् ऐ १,  
 २२, ३०, २, ३८, ५, १, १२, १५,  
 २०, ६, ३, ७, १५; १७, ८, ७, ८,  
 ऐआ २, १, ३, ३, २, ४, शा ९,  
 ६, १२, ८, शाआ १२, ५,  
 श २, २, ३, १७, ५, ४, १०, ४,  
 ३, २, २, ६, ४, ५, ८, १७, ५, ४, ३,  
 १२, ६, २, २, ११, २७, ६, १, ३,  
 ८, १, २, ७, ४, १, ३, ५, ८, १, २, ९,  
 ४, ४, ११, ७, ४, १०, ९, ५, १, २, ४,  
 २५, २६, १२, ३, ३, २, १४, ४, ३,  
 २६, का १, २, ३, १३, ५, ३ १०,  
 तै १, ५, ११, १, २, ४, २, ३, ६, १,  
 ४, ७, १२, ४, ८, ५, ४, ३, ७, ८, ३,  
 तैआ २, ६, २, ६, ९, २, १०, १, ८,  
 १२, जै ८, ३, १०, २, २०, ६, जैठ  
 १, १, ७, ५, १३ १, ३, २, १, २, ८,  
 ५, १, ५, म १, ८, ७, गो १, १,  
 ५, ६, ८, १०, ११, ३, २, ६ ११,

-तस्य शा २६, ४, तै २, ४, ४,  
 २, ता १६, १६, ३, -ता सा ६, ६, २,  
 ६, ७, ४, २, १७, १३, ८, ३, १,  
 १४, ६, ९, ३, २; तै १, ८, १०, ३,  
 ३, २, २, २; ता १८, ११, ९; १०,  
 जै १४, ९, -ता श १३, ८, ३, ६,  
 १४, १, २, ९; २, २, ५, ३, तैआ ३,  
 १०, ३, -तात् तैआ २, ३, १, -नान्  
 ऐ ३, ३८, शा २५, ९, सा ६, ०,  
 १, ६, -नानि ऐआ ५, ०, ३, सा  
 ९, ५, १, ४, २, जै १४, सा ३,  
 ५, ५-७, गो १, २, २, ३, -ताम्  
 तै २, ४, २, ४, -ताय श ३, ३,  
 ४, १, ३, तै ३, ४, १६, १, -ते श  
 ६, ७, ४, १३, ७, २, २, ५, जै  
 १८, -तेन श १३, ३, २, १, तै ३,  
 ९, ९, ३, ता १६, ९, ४  
 कृत् कर्मन्-मौं श १, ७, २, ५,  
 -मौंइव्य श २, २, ३, १७, का  
 १, २, ३, १३  
 कृण कृत्व-त्व ऐआ २, ५, १  
 कृत् उर- म् श ४, ६, ९, ११  
 कृत् पर्व-वै प ४, ६  
 कृत् प्रहन्-हान् तै २, ८, ५, ०  
 कृत् यञ्-ञु तै १, ३, १, ४  
 कृत् वेत्-त्त जै १९६  
 कृत् लोम-म ता १६, ९, ४,  
 १६, ३  
 कृत् (नञ) कृत्-त गो १,  
 ५, २, ४, -ते श १४, ७, २, २७  
 कृत् (नञ) कृत्, श-र श १,  
 ४, ५, ११, ६, ३, ३, ४, २, ५, २, ३, ४,  
 का १, ५, १, ३० -रम् ४, १, ९,  
 -रा श १, ४, ५, ९, ११, -राम्  
 श २, ५, २, ३, ४, ४, ३, ३, १०, ९

३, १, १७, ४, ३, ९; १३, २, २, १५,  
 वा १, ५, १, ३०  
 कृत् (नञ) नुमाद-द ता  
 १५, ५, १७  
 कृत् (नञ) न्-न्-म् श १३, ४,  
 ०, १७; गो २, ३, १९  
 कृत् (नञ) नि श १०, ५, ३, ३-७, ९,  
 ११, तैआ १, ९, ३, -तिम् ऐ २,  
 ३७  
 कृत् (नञ) न्यपाते २, ४, ४, २, -न्यपा-  
 ङ्ङ्व श २, ४, ३, ०, १२, का १,  
 ३, ०, ०, ११, -न्या शाआ १, ४,  
 -न्याम् श ३, ५, ४, २, ३, ३; १०,  
 ११, १२, १३, १४, १३, ८, ४, ४,  
 का १, ३, ०, २, ११, तै २, ४, २,  
 ४, तैआ १, २८, १, २, ४, १,  
 -न्याम्ङ्ङ्व श २, ४, ३, १, २,  
 कृत् (नञ) रूप-प. श ४, १, ५, १,  
 ५, ९, -पम् श ४, १, ५, २  
 कृत् (नञ) न्तु तै २, ४, ७, ६  
 कृत् (नञ) म् गो १, २, ११  
 कृत् (नञ) ( ) ऐ २, ३, ३, ८, ९, शाआ  
 २, ११, श १, २, ५, १२, १३,  
 ३, २, ७, ९, ११-१४, १६, १८,  
 २, ४, २, २, ४, ३, १०, ६, १, १३,  
 ४, २, ३, ३, १, ७, ३, २, १, ४, ९, २,  
 ७, ४, ८, ३, १, ५, २, १७, ३, ५, ४,  
 १७, ४, १, १, ४, ४, ७, ८, ८, ३, ७,  
 ९, ४, ११, १९ ४, १, १, ८, १०,  
 १२, १४, १५, १६, २, २, ११, ३,  
 ६, ५, २, २, १५ ६, १, ३, ६, ३, ३,  
 २, ४, ७, ३, ६, ८, ०, ५, ७, १, १, ३, २,  
 ३, २, १९ ५, ३, ९ १०, ८, १, १, ३,  
 ४, १०, ६, ३, १, २, ७, ४, ९, ९, १,  
 १, २ ४ ० ४ १ २, २, ८, ३, १, ८, ५,

† कृत् इत्यस्य शक्ति रूपमभहिते सभाव्यते (तु जीव क ३, १८, ४, प्रश्न तदुपरि भाष्यकृता मपलक्षण सम्बन्धिपर व्याख्यान च) । पाणिनीयानुशासनत (७ ४, १७) प्रत्ययमानतया व्याख्यातस्य 'वृत्त्वमुच' सौवरस्थितदत्तापानैरत प्रथमत्त्व लोकविषयत्व च (तु अ ११, २, ९, उपरि सुवितानि च स्वयानि इ) । पूर्वया सहाय्यैरुपदत्वऽपि (तु अष्टक्युच अ ११, २, ९ नवकृत् तै ३ ९, ६, ३ चतुष्टय दशकृत् पञ्चकृत्, षट्कृत्, तै २, ३, ६, १-४, इ) अन्तस्त्वभावाद् उ प्रेक्षमाणकरीनिधातुस्वरपदभाष्य सख्याचनाना 'कृत्' इत्यनेन समाप्त । रामस्त्वस्य शक्ति रूप धेत्येव मत दृढ भवति ।

१०, २, ३, ७, १२, ३, २,  
 ५, ७, ८, ४, ३, ७, १३, २, ८, ५,  
 १४, २, १, १४, ३, १, २५ का १,  
 ३, २, १०, ६, १, १०, तौ १, ६, ९,  
 ३, तौ २, ३, २, १, तौआ ४, २, ८, १,  
 ५, ६, २; ११, ३, ता १२, १०, ८,  
 जै १०३<sup>१</sup> गो १, ५, ५

कृत्वा ए १, २<sup>१</sup>, ३०, ३, ४, ३५, ७,  
 ३४, ६, १२, ३५, ७, ७; ४, ८, ९,  
 ऐआ ५, ३, ३; वा ६, १; २३, ४<sup>१</sup>,  
 २६, ३, वाआ १, ७, ९, ८, १२,  
 ७, वा १, १, ३, ७, ७, ४, ५; ७, २,  
 १२, ८, १, ४०<sup>१</sup>, २, १, २, १६, ४,  
 ५, ७, ३, १२, १३; ४, २, ३, ६, ५,  
 २, १४, २२<sup>१</sup>, ३५, ३, ८, ३, ७<sup>१</sup>, ६, ४,  
 ८, ३, १, १, ११, ६, ३, ८<sup>१</sup>, १८,  
 ७, ३, १३, ४, १, ८, २, २, ८, ३, १८,  
 १९, ३, ७, ७, २, १, ८, २, ०<sup>१</sup>, ४, ४,  
 २, १, ६, १, ७, ३, ५<sup>१</sup>, २, ७, २, ८, ४, ३,  
 ८, ५, १, ९<sup>१</sup>, ७, ३, ४<sup>१</sup>, ५<sup>१</sup>, ६<sup>१</sup>,  
 ११<sup>१</sup>, १३, १४<sup>१</sup>, १६<sup>१</sup>, २०<sup>१</sup>, २१<sup>१</sup>, ६,  
 १, ७, ९, ७, ११, ३, ५, ६, ११<sup>१</sup>, ७,  
 ३, ६, ११, ३, ११, ७, २, १, ८, ३, २,  
 ५, ६, १, ७, ४, २, १, ६<sup>१</sup>, ५, १, ५, १२<sup>१</sup>,  
 २, ८, ८, २, १, ४, १, ४, ३, २, ११, ४,  
 ७, २<sup>१</sup>, ३-१०, ५, ३, १, ७, ६, १,  
 १०<sup>१</sup>, ९, २, ३, ३, ३, ३, १, २, ४, ४, १,  
 १५, ५, १, १८, ०, ९, ५, ३, २, ११,  
 १४, १०, १, ३, ७, १०, ११, ४, १,  
 ३, १४, १०, ११, १, ४, ७, २, २, ७,  
 १, ७, २, ६, १२, ४, २, १, ५, २,  
 ७, ७, १, १, ८, १, ५; १९; ३, १, ९,  
 १, १२-१७, १३, ३, ४, १, ५, ४,  
 ५, ३, ४, ८, २, ९; ३, १३, १४, १,  
 १, ३, ७, ७, ६, ८, २, ९, १, ३,  
 वा १, १, १, ७<sup>१</sup>, २, १०, ४, ४, ७,  
 २, १०, ११; ३, ३, ३, ६, ४, १४,  
 ५, १, १०, २०, २, २<sup>१</sup>, ७, ३, ८, तौ  
 १, १, ३, ३, १, ९, ७, १, ५, ७, १,  
 ५, ६, ५, ६; ९, ३<sup>१</sup>, ६, ९, ८, १०, ५,

२, १, ३, ९, २, ५, ४, १०, ३, ३, २,  
 ५, ६, ६, ७, ९, १३, ३, ३, ७, ६, ७,  
 ९, ३, १०, ४; ७, २, ७-१, ४, ८,  
 १७, ८, १०, २; ९, ११, १, १४, ३,  
 १०, ९, १०, १०, ६, १, ६, ७, १, ५,  
 ८, १, ३, तौआ २, ५, २, ११, १<sup>१</sup>,  
 ३, १०, ७, ता ५, १, १२, ६, ६,  
 २; ३; ७, २, १, ८, ८, ४, ९, १, ३५,  
 १०, २, १, १२, १३, १३, १४, १,  
 २, १३, ३, १०, १६, ४, १, १२, ४,  
 १३, १, १७, ७, १, जै १५, १८<sup>१</sup>,  
 ४४, ५०; ५५, ७५<sup>१</sup>, ८६<sup>१</sup>, ११६,  
 १२५, १२९, १४०<sup>१</sup>, १५१,  
 २०३<sup>१</sup>, जैउ १, ८, ३, १, ३, ३, ३,  
 १०, सा १, ५, १४, २, ४, ९, ५,  
 ३, ४, ६, १०, १४, ३, ४, २<sup>१</sup>, ६,  
 ११, ७, ९, ९, १, म २, ३, १७,  
 प १, ६, ३, ९, ५, १, गो १, १,  
 १४, २९<sup>१</sup>, २, ७, ३, ११, १२ ००,  
 २३, २, २, ४, ५, ६

कृत्वाय वा ६, ५, २, २१<sup>१</sup>  
 कृत्वी तौ ३, ६, ११, ३  
 कृत्वाय-स्व ता १४, ९, ४  
 कृत्वा-किबमाग, चकृत्स् अद्र  
 कृत्वर-म् सा २, ६, १४  
 कृत्वाय-सस्य वा १४, ४, ३, २०  
 कृत्वा-च्यम् सा १, ६, २, ५, ७, ७,  
 ९, ८, १, २, ४, च-च्यव ए ४, ४,  
 च-च्यम् सा १, २, १, १०, ३, १, ६,  
 ४, ८, ७, ९, १०  
 कृत्वा(च-च्य) नि कृत्वा-च्य सा  
 १, २, ८  
 कृत्वा, कृत्वायि ए २ ७, अकृत्वाय  
 जै १९०  
 कृत्वायताम् तौ ३, ७, ५, ६  
 अधीकृत तौ २, ४, २, २  
 कृत्वा-का वा, २, १, २, १, २,  
 का १, १, २, १, तौ १, १, २, १,  
 ५, १, १, २, ७, ३, १, १, १-कामि  
 तौ ३, १, १, १-काम्य तौ ३,

१, ४, १<sup>१</sup>, -काम्य वा २, १, ७, १<sup>१</sup>,  
 २, ३, ४<sup>१</sup>, का १, १, ७, १<sup>१</sup>, २, तौ  
 १, १, ७, १<sup>१</sup>  
 कृत्वा(च-च्य) नि-च्य वा  
 १३, ४, ७, ४<sup>१</sup>  
 कृत्वा वासम्-सा वा २, ६, २, १७<sup>१</sup>,  
 वा १, ६, ७, ८  
 कृत्वा(च-च्य) धीवास-स-तौ ३,  
 ९, २०, ७, -स-तौ ३, ९, २०, १,  
 -स-तौ ३, ९, २०, ७  
 कृत्वा, कृत्वायि वा १, २, १९, अकृ-  
 त्वात्ता १, ८, ९, म १, १, ५  
 कृत्वा, स्त्रा-स्त्र ए ५, २५, ८, ४,  
 ऐआ २, ३, ५<sup>१</sup>, वा १८, ८,  
 २५, १४, वा ३, ८, ३, ३, ७, ९, ४,  
 १३<sup>१</sup>, ६, १, १, १५<sup>१</sup>, ७, ५, १, ३, ५,  
 ८, १, ४, ३, ५<sup>१</sup>, २, ४, १, ७, ४, ४, ४,  
 ६, १, १२, २, १, ७, २, ३, ९, ५, १,  
 ५, २<sup>१</sup>, १०, ४, २, २, ६, २, ९, ५, २, ८,  
 ११, ५, १, १५, १२, ८, ३, ३, १, १४,  
 १, १, १८, २०, २१, ७, ३, १३<sup>१</sup>, वा  
 १, १, ४, २, ६, जै १४७<sup>१</sup>, गो २,  
 ४, ६, -स्त्रम् ए ५, २५, ८, ४,  
 वा १४, ३, ३०, ४, वाआ ८,  
 १०<sup>१</sup> वा १, ३, ५, १५, ८, ३, १६,  
 २, १, १, ५, २, १, १५, ३, ५, २,  
 १५-१७, ८, १, ५, २, १, ७, ३, १,  
 २, १२, ३, ७, ९, ४, २, ४, २, १, ११,  
 ५, ६, ५<sup>१</sup>, ७, ५, १, ४, ५, २, १<sup>१</sup>,  
 १०, ५, ४, १८, १९, २०, १८, ६,  
 २, २, ११, ५, ३, ७, ८, १, ४, ७, १,  
 २, ६, ११, २, ४, ७, ५<sup>१</sup>, ३०, ३, १,  
 ४, ८, १, २, ११<sup>१</sup>, ५, २, ३<sup>१</sup>, ९,  
 १, २, ३, ४, ३, २, ७<sup>१</sup>, ३, २, २<sup>१</sup>, १०,  
 १, ३, ९, ४, ४, ४ ११, २, १, २, ५,  
 ४ १, १, ३, १, ७, ७, ४, ४, ११, ६,  
 ३, ३, ७, १, २ १४, १, २, ३-६,  
 ९, १०<sup>१</sup>, ११, १३, १८-२१, ३, १,  
 ९ ११ १४, २४, २५, २, २, ५, ३,  
 ३, १, ७, ३, ५, ७, वा १, १, ३,

† 'कृत्वा' इति मुपा अपभ्रष्ट एव तु = कृ ९, ७६, ११९ इदं तुरा । इदं तुरे रथा ।

२,३,११<sup>३</sup>, १३, २७, ३,१,१४<sup>३</sup>,  
 ४,१,१४,२,७,३,७,१४,४,२०<sup>३</sup>,  
 ५,१,१४, २,१०,३४, ६,१,४८,  
 ३, १,२,३, २,१,३६, २,५, ६,  
 १४,१५,३,२२,३,२,१८,४,२२,  
 ३१, ४,१,५ ३,१२, ५,२,३ ६,  
 १,२९,३,६, ७,२,४, ३,७,८,१,  
 ८,५,८, ९,३,११, ३,०; छ,१,१,  
 २३, २७,२,१०, २,१,९, २,९,  
 ३,११, १८, ३,२,१३,३,३,१०,  
 ५,११,४,२,३,८,३,१०, ५,१६,  
 १९,५,२,६,१३,४,१४, ५,१,३,  
 ६, ११,१४,२,२,३, २०<sup>३</sup>, ३,५,  
 २४,२५,४,४,५,५,१७, ५,२,३,  
 ४,१९, ३४,५,१५ ६,१,२,३,१,  
 ३९,२,१,१०, १३<sup>३</sup>, ३९,२,४०,  
 ३,१, ४२, ५,२,९, १०<sup>३</sup>, १९<sup>३</sup>,  
 २२,६,१, २०,२,९, ७,२,४, ४,  
 १५<sup>३</sup>,७,१,२,११, १,२,१,१३,  
 ३,१,७<sup>३</sup>, २,८, १७, ४,१, ४४,  
 ४५, ५,२,१० ८,१,३,७, ४,१  
 ४,४,९ १०, ५,३,८, ६,३,११,  
 १४,७,१,१४, २४, ९,३,४,११,  
 १२, ४,४,१५, ५,१, ६१, ३,९,  
 ११,१४, १०,२,३,६, १७,४,३,  
 २१, ११,१,४,२, ५,४ २,४,९,  
 ४,२,१,२,४, १३-१५, ५,२,९,  
 ४,१३, १४ ६,२<sup>३</sup>, ७,२,४, ५  
 १२,१,१,२-५ ४,१,४,५, १०  
 ०,२,७,८ ९<sup>३</sup>, ३,३, ७,८, १०  
 ४,४,६, ७, ५, १,१-४ ७,८<sup>३</sup>  
 ९-११,१३-१७, २,२,३,५ ७,  
 ०,१२ ३,१५ ८,१,६, ३, १८  
 १३,२,३,१४ १५,३,४,१, ४,३,  
 ११, ५,१,१४,१८, २,१०,८,१,  
 २<sup>३</sup>,३, ४,७<sup>३</sup>, ८<sup>३</sup>, ९, १०<sup>३</sup>, १२  
 १६,१८<sup>३</sup>,१९,०,५, ३,१०,११<sup>३</sup>,  
 १३, ४,११<sup>३</sup>, १४, ५,१,२०, ३,  
 ५,८,१३, २<sup>३</sup>, १५, ८, १, १,  
 ४,२ ३<sup>३</sup>, ४ १, ७, २,३,९<sup>३</sup>, ३,  
 १,८,२,१२,४,१०<sup>३</sup>, ५,१, ८,१०

६,१, ३०, २,१,३,२५,२,१,७<sup>३</sup>,  
 ४,८,१३<sup>३</sup>, तै १, ३,१,२<sup>३</sup>,६ ४,  
 ७,३<sup>३</sup>,५,११, ४,६,३, ५,१०,१,  
 ३,७,१,६, ९,१,४,११,१, तैआ  
 १,२६,७, ता २, ३,३,४, ९,३,  
 १०,३-५, १३,२, १६,४,१७,४,  
 ६,६,१०<sup>३</sup>,७,५, ९,१,४,६, १०,  
 १३,०,४,१०, १,४,६,९,१०,१४,  
 १५,१९, ७,१,११,६,१२, ८,१,  
 १,३,८,२,१, ३,५ ७,९, ८,१२,  
 १९ ९, २०, ९,१,२८, ३०,३२  
 ४,३, ६,१,९, १३,४,१८, १०,  
 १,२, जै ३५ ३६<sup>३</sup>, ७५, १२९  
 १३०,२११, जैड १, १,७,२,२,  
 ५,१,५, ३, १,५,५ ४,४,२-४,  
 सा २,१,५, २,३,५,३, ३,१,३  
 ४,३,२,४,९-११,६,८,९, ७,९,  
 स २, ५ २, ७ ८, ३,८<sup>३</sup>, गो  
 १,३,२,१, २, १,१५,२, ८,३,३,  
 ४,१५ ६,३, १२,१६<sup>३</sup>, कुर्विल्ल  
 सा २५,१५ तै १,२,५,३,४,६,  
 ७, जै १६४, कुर्वु ऐ १,१४,३,  
 ३१<sup>३</sup> छ,२ ६,५,२३,७,२ सा ६,  
 ११,९,४,१९,१०, २५,४,५,६<sup>३</sup>,  
 २६,९, सांआ १,५, सा १,८,  
 ३,१०,१३,५,१,२ कुर्वु सा ३,८,  
 २,२०,३,१०,११,५,७,१०, १२,  
 ५,१,१३, १३, ५,३,९, तां ५,  
 ६,३,९,७,११,८,२ १३,९,१६  
 १५,९,३,१५,१८,१०,८,२३,२,  
 ० २४,१४,२, ५ १,५,४,३, गो  
 २,३,२३<sup>३</sup>,६,३,५<sup>३</sup>, कुर्वी तै ३,  
 १०,११,३, कुर्वीत सा ४,१,३,४,  
 कुर्वीत सा ४, १, ४, १, ११,  
 ५,३, ८-१२, १४, ४, २, ३०<sup>३</sup>,  
 गो १, १, ५, ६, ८, १०, ११  
 कुर्वीत सा ९,४,४,१५ १४,५,  
 ४,३ ७, ३,४, तां ६, ५, १५  
 कुर्वीमदि सा ८,५,१,३,९,१,२,  
 ३३, ११, १,६,२१-२४, कुर्वीत  
 सा १, ५,३,२४, अकृत सा १,

९,१,९<sup>३</sup>,१०<sup>३</sup>, ११<sup>३</sup>,११,४,२,४,  
 तै ३,५,१०,०-४<sup>३</sup>, जै १४७,  
 १६३,म २,२,११, अकृत जै ७६,  
 ८७,१९४,२०३,अकृत ऐ ३,२२,  
 तै २,४,४,९; अकृत सा २,४,  
 १,१४,१४,९,४,२,७,तै ३,७,१०,  
 १, अकृत सा ३,१,२,२१,११,४,  
 २,१,९,१३, अकार्षि गो १,३,  
 ४, कार्षि गो १, ३, ४, अकृत  
 ऐ १,२,३,२,२,३,तै ३,५,१०,४,  
 ता २३,१६,५, जै १३२, अकृतार  
 सा ११, ६,२,३, १४,६,९, १९,  
 अकृतार तै ३,५,१०,३,अकृत  
 गो २,२,१४, अकृत ऐ ६,१८, सा  
 २,५,२,२९<sup>३</sup>, ७, १,१,५, तै १,  
 ६,५,५, अकृत सा ११,२,३,७,  
 का १, ५,१, २६<sup>३</sup>, तै १, २,१,  
 १६, ६,७<sup>३</sup>, २, ५,४, १, ८, ८,  
 ११, अकार्षी सा १०, ५, ५,  
 ३, गो १, ३, ११, अकर सा  
 ६, ३, ३, १४, अक ऐ १,  
 १३, ३, २, २८, ३,३,३, ६,२४,  
 ७,९, सा ०१,४,२२,४, सा छ,  
 ४, ५, ५, ६, ३, ३, १४, ९,  
 २,३,२१, ११,७, २,३, १२, ९,  
 ३,१३, १४,२,१,१५, ९,४,२८,  
 तै १,७,५,१,३<sup>३</sup>,४<sup>३</sup>,५,८,५ ८,  
 २,४<sup>३</sup>,३,३<sup>३</sup>, २,१,१,२,३,३, ४,  
 ७,८, ३,२,८,५,९,११, ३,३,१,  
 ७,३,६,७,८,३, ८,२२,२, तैआ  
 छ,८,० ५,३,९<sup>३</sup>, ७,५,८,१, ५,  
 तां १२ १३, ११, १३, ६,१०,  
 २१, १०, ११, २२, ९, ५, जै  
 १९,८<sup>३</sup>, जैड १, १, ५, १, ३,  
 ३,६, ६,२,९, ३,४,३,४, ५ २  
 ९<sup>३</sup> अकृत सांआ १, ६; अकृषि  
 ऐ ४१, अकृत ऐ ७, १८, सा  
 ११, २,३, ७, तां ६, १८, ५,  
 अकृत सा १, ७,३,१९<sup>३</sup>, छ,१,  
 ५,४, अकृत सा १४,९,४,२४,  
 तै २,२, १०, ३ ३,७, १०,३,

तां. १, ३, ७; अकारिण्यम् ऐ. ३, ७, ५, ५;  
 तैआ. १०, २४, १; २५, १; गो. १,  
 ३, १२; अकारिण्यम् ऐ. ६, ३६;  
 ७, ३३; वा. १३, २, ९, ९; तै. ३,  
 ९, ७, ४; तां. १, ६, १७; ता. १,  
 ५, ५; मं. १, ८, ७; प. १, ४;  
 गो. २, ६, १६; अकर्म ऐ. ५, २४; तै.  
 ३, ५, १२, २; जैउ. १, १८, ४, १३;  
 कर्म शां. २४, ५; अकरिण्यम् ऐ.  
 ६, ३३; शां. ३०, ५; गो. २,  
 ६, १२.  
 क्रियते ऐ. १, ८; १५; २५;  
 २८; २, ७; २६; ३, २; ११;  
 १५; ४७; ४८; ४, २६; ३०; ५,  
 २१; ३३; ऐआ. १, १, ३; २, १;  
 २; ४; ४, २; ५, २; शां. ३, ६; ७;  
 ८; ९; ५, ७; ८; ६, १४; ८, ६; ७;  
 १५; २६; ३, ९; २७, २; २९, १; ३;  
 ४; ५; वा. १, २, १, १, २, ५; १, १, ९;  
 ३, ३, १८; ४, ४, २; १५; ५, १, २;  
 ६, २, ६; ७, २, ८; ९, ३, ४; ३, ४,  
 ४, २५; ५, २, २३; २५; ४; ३, २,  
 ३, २१; ४, ३, १२; ४, १७; १८; १९;  
 २०; ४, ६, २, १, ५, २, २, १८; ३, ३,  
 १५; ४, ४, २४; ७, ४, १, ४; ५, १,  
 १२; ८, १, ३, ४; ९, ४, ४, १; १०,  
 ४, १, १६; ३, १३; १९; ५, ३, ३-७;  
 ९; ११; ११, २, ७, १-५; ५, ८, ७;  
 १२; ३, ३, १, ४; ४, ७; ९, ३, १०;  
 ११; १२; १३, १, २, १, ३, ६, ५,  
 १, ७; का. १, ५, १, २१; २३; २,  
 १, ४, १; ३, १, १८; तै. १, २, ६,  
 २; ३; ४, ४, ७; ६, ६, ५; ३, २, ९, ८;  
 ३, ६, ५; ८, ११; ७, ११, ५; ८, ३,  
 २; ९, १७, ५; तैआ. १, २७, ४;  
 ६, ११, २; क्रियते वा. १, १, १,  
 १८; २०; २३; २, १, १; २, ५, ५,  
 ५; ३, १, १८; ४, १, १; २; ४, ३, ५,  
 १२; ५, ३, १, ५; ६, ३, २३; २६;  
 २७; ७, ३, ८; १३; ८, १, ३, ४; ९,

२, ६; १४; २१; २२; २, १, १, १२;  
 ४, ४, ६-१०; २०; ५, १, १४; ६,  
 ३, ९; ३, २, ३, २, १; ५, १, २०; ३,  
 १६; ७, १, २३; ८, ४, ३; ७; ५,  
 ११; ९, २, ८; ९; ३, ७; ४, १, १, ८;  
 १०; १२; १६; ४, २, १; १०; १५;  
 १८; ५, २, १; ७, ५; ८, १; १९, १;  
 ६, ७, १९; ९, ७; ५, १, २, २;  
 ५, १; २, २, १८; ५, ८; ३, २, १५;  
 ५, २६; ४, ४, २४; ५, ५, ९; ६, ३,  
 १, २, ७; ३३; ४, १, ५; ४, १९;  
 ५, २, २२; ७, १, १४; ८, २, ६; ७,  
 २, १, ४; २, ५; ३, २, ६; ५, २, ५;  
 ८, ५, १, ७; ९, ५, १, २, ६; १०, १,  
 ४, १, ४; ४, ३, १९; ११, १, २, ६; ३,  
 २, २, ७, ३२; १२, ४, ४, ६; ७;  
 ७, २, १६; ८, २, २०; ९, २, ३; १३,  
 ५, १, ७; १४, १, १, ३; २, ६; ४,  
 १६; २, २, ६; ७; का. १, ३, ४, ४;  
 ५; ६; ४, ३, ७; ९; १२; २, १, १,  
 १३; १४; २, २, ४, १, २, ४, १५; तै.  
 १, २, ६, २; ३, १, ३; ७; १०, २;  
 ४, ९, १; ६, ६, ५; ३, ९, १५, ३;  
 १०, ११, २; १२, ५, ११; तैआ. ५,  
 ३, ९; तां. ४, ६, २०; ५, ३, ५, ५,  
 ९; १७; २१; ६, ९; ६, ४, ४; १२;  
 ६, १२; ७, ३, ११; १८; ८, ८, १०;  
 ९, ३, १०; ११; १०, ४, ७; १२, ८;  
 ९; ११, ५, १७; ११, ७; १०; १२,  
 ५, २; ६, २; १०, ३; १३, ५, १५;  
 ६, ७; १०, १३; १४; १४, ३, १९;  
 ९, २१; ३२; १०, ९; ११, १९; २६;  
 १२, १; १६, १०, ११; १६, ५, २५;  
 ११, १६; १७, १, ४; १८, ७, ६;  
 ११, ९; १९, ३, ५; २०, १६, ७;  
 २१, ९, १४; जै. १०७; ११२;  
 १४५; १६५; १६८; १७१; १७२;  
 २००; २०५; जैउ. २, ५, ३, ६; ३,  
 ६, ६, २; तां. ३; प. १, ५-७;  
 गो. १, १, १५; २, १५; २, १, १२;  
 १७; २५; २६; ५, ८; क्रियते ऐ. ८,

१; २; वा. १, ८, १, ३६; तै. २,  
 ७, १८, ४; तां. १८, ११, १; २०,  
 २, ३; क्रियते ऐ. १, ९; ३, ४६-  
 ४८; शां. २, ७; २५, १२; वा. १,  
 ३, १, २६; ५, ३, २, ३; १०, १, २, ५;  
 २, ६, १२; ११, ७, २, १; १३, ३, २,  
 २; ३, २; क्रियते वा. १०, ३, १,  
 १; तै. १, २, ४, २; ६, ५; तां. ४,  
 २, १४; १२, ९, ६; ११, ७; १३, ३,  
 ४; ५, ७; ९, ६; १७; ११, ७; १४,  
 ३, ५; ५, ७; १०; ९, ५; २७; ११, ५;  
 ६; १५, ३, ४; ५, ५; ६; १६, ५, २५;  
 १९, १०, १३; ११, ९; २५, १५, १;  
 जैउ. ४, ८, २, २; क्रियाति वा.  
 १३, ५, १, ७; तै. १, ३, १०, १;  
 ३, ३, ३, ४; तैआ. ५, ७, ५;  
 अक्रियत वा. ४, ६, ७, ५; १०, २,  
 २, २; अक्रियत वा. १०, ५, ३,  
 ३-७; ९; ११; क्रियेत वा. ३, २, ३,  
 २१; क्रियेत वा. ३, २, ३, २१; तै.  
 १, ५, ११, ४; प. १, ५; क्रियेर  
 ऐ. ६, ३; जैउ. ४, ८, २, २; गो.  
 २, ६, ९; क्रियासम् मं. १, ८, ७;  
 क्रियासम् वा. २, ३, ४, २१;  
 अकारि ऐआ. ५, ३, १.  
 कारयेते ऐ. ३, ४६; कारयति शांआ.  
 ५, ८; कारयति ऐआ. ५, १, ५;  
 जैउ. १, ३, ४, ३; कारयेत जैउ.  
 २, ५, ३, ९; कारयेत शां. १८,  
 १२; सा. २, २, १; ३; ३, ३-५;  
 ६, १०; ७, १२; ८, ५; अकारिण्यः  
 १, १, ५, २.  
 चिकीर्षति वा. २, २, १६; ५, २,  
 ३, ४; ५, ४; १२; चिकीर्षत जै.  
 १४; अचिकीर्षन् जै. २१; चिकी-  
 र्षेत् वा. १, ९, २, २३; १, १०; ३, ७,  
 ३, ७; चिकीर्षेत् वा. २, ३, २, ६; ३,  
 ६, २, १४; १५; ४, ५, १९; वा. १,  
 १, ४, ३; अचिकीर्षीः वा. ३, ४, १, ६.  
 कर्त्-करीण्य-कर्त्-करीण्य-करी-  
 ष्यत्, कर्त्तव्ये-कृतव्य-कृत्यम्,

३, १, १०, तीआ १, २, ३, जै  
 ५५, ६३, १४७, १६५, १६८  
 जेउ ३, १, १, १३, १९, -स्त्रस्य श  
 १३, १, ७, ४, ६, २, ३, ७, १, २ तै  
 ३, ८, १४, ६, जै ६२, १६७, -स्त्रा  
 शा १०, ६, श ५, १, ३, ५, ६, १, १,  
 १५, २, ५, २, ११, १०, १, ३, १०  
 ११, ४, ३, २, ३, जेउ ३, १, १, १,  
 गो २, २, १७, -स्त्रा श ८, ६,  
 १, २, १, -स्त्रा श ७, ५, २, ४, ३,  
 -स्त्रानि शा २, १, -स्त्राम् शा  
 १, ३, ५, १, ४, ३, २, १०, ११ ५,  
 ८, १२, ११, ५, ४, १, ५, जै १६५,  
 -स्त्रे शा १७, ४ -स्त्रेन श  
 ३, २, ४, ८, १४, जै १६८  
 कृत्स्न-तर- -रम् ऐआ १, ३, ५  
 कृत्स्न ता- -ना श १४, ४, २, ३०,  
 -सायै शा २, १, १७, ४, श  
 ७, ४, २, १३, ८, ६, १, १२, ७, २,  
 ३ ९, ५, १, ३८, १०, ५, २, ८, ११,  
 ५, ९, २, वा २, १, ३, ८, जै १६५  
 कृत्स्न-स्त्र- -स्त्राय जै १४४  
 कृत्स्न-वृत्त- -म् शा ३, ८, ३, २७  
 कृत् (तऽअ)न्त- -म् गो १, १, २६  
 कृत्स्रा- -म् शा १३, २, १, ४, तै  
 ३, ९, ४, ८  
 कृत्स्र(√१कृत्)- -म् ऐ ५, १६,  
 -त्रागि ज १२२, -त्रे गो २,  
 ३, ११, -त्रेषु शा ११, ५  
 √कृत्, कृपयसे जै १००, कृपयधे  
 जै १५६, कृपयाञ्जे जै १००,  
 कृपयथा जै १००  
 कृपण- -ण श १४, ६, ८, १०, -णम्  
 ऐ ७, १३ श ११, ४, २, ५, ९  
 कृपण मम- -म जै १४४  
 कृपणन्ता- -ताम् इव जै १४४  
 कृपयमाण- -गा जै १५६  
 कृपा- -ना श ३, ३, २, १२, ९, १,

२, ३०, ता ६, ९, २५  
 कृमि=कृमि- अत्र  
 कृमुक- -क. श ६, ६, ७, ११  
 कृवि- -विम् सा १, ४, ४  
 √कृत्, कृदयति ता ५, १, ७, कृदयन्ति  
 श ११, १, ६, ३४  
 कर्दयिषु शा १८, १२  
 कृश- -श ऐ ३, ४९; श ३, ८,  
 ४, ५, -ना इव श १, ६, ४, ४,  
 १०, ४, १, १८, -शम् तै २, ८,  
 ८, १२, -शा ता २४, १८, ७  
 कृत्-पशु- -शु श ११, ४, २,  
 १८  
 कृशित- -त इव ऐ २, ३  
 कृदयत्- -दयत श ११, १, ६, ३४, तै  
 १, २, ६, ३, -दयन्ति तां ५, १, ६,  
 कृत्न- -न म १, ६, २२, -नै तै  
 २, ८, ६, १  
 कृत्नानु- -नु ऐ ३, २६, तां १, ४,  
 २, तीआ १, ९, ३, -नो श ३,  
 ३, ३, ११ ता १, ७, ८  
 √कृत्, कृपति श ७, २, २, ९, १२, १२  
 १४ १५ १६, १९ १३, ८, २, ६  
 ७, कृपति श ७, २, ४, २ कर्पन्ते  
 ऐ ८, ११ कृपन्ते तै १, ८, ४, २  
 कृपतु तैआ ६, ६, २, अकर्पत्  
 श ७, ४, १, ३, अकर्पत् श ७,  
 ४, १, ४१  
 अकर्पुत् तै २, ४, ८, ७  
 कृपत्- -न्त श १, ६, १, ३  
 कृपमा (ण→)णा- -णा तै १, ५,  
 १, ३  
 कृपि- -पि श ७, २, २, ७, १२, ८,  
 ६, २, २ ११, २, ३, ९, तै ३, १, २,  
 ४, ७, ७, ८, तीआ ३, ९, २ तां  
 ११, ५ ८, जै १२२, -पिम् तां  
 १७, १, २, -धी श ३, २, १,  
 ३०; -धी ता ११, ५, ३ -व्यै

श ७, ७, १, २५; ८, ३, ४, ८, ती  
 ३, ८, ३, ६  
 कृत्- -ष्टम् सं ३, -प्याय श ७, २,  
 ४, ५, -ष्टे श ५, ३, ३, ८, ७,  
 २, ४, ४, ५, ६, ९, १०, ११,  
 १६, १७  
 कृष्ट-जा- -जा तीआ १, २७, ६  
 कृष्ट प(न्य→)च्या- -च्या. ता  
 ६, ९, ९  
 कृष्ट(आऽअ)-कृष्ट- -ष्टयो स ३  
 कृष्टि- -ष्टी ऐ ४, २०, ७, ३३, ॥  
 तै २, ७, १५, ३ ॥ ८, २, ४, ३,  
 ७, २, ४, -ष्टीनाम् तै २, ४,  
 ३, ११  
 कृष्ट्वा श ७, ४, १, ३९  
 शुकृष्ण, षष्ठा- -ष्ण शा ३०, ९;  
 शाआ १२, ६, श ३, ४, ११, ११,  
 ६, १, ७, १३, १३, ४, २, ४, १४, १,  
 १, ३१, तै २, ३, ८, १, तीआ  
 १ ६, ३, ६, ४, २, ता १२, १३,  
 २६, जै ५२, -गम् ऐ १,  
 २९, ४, २७, ७, १५ २२, ऐआ  
 २, १, ५ ३, २, ४, शा ३, ५ १०,  
 ३, २३, ८, शाआ ११, ४, श १,  
 ६, ३, ४१, ३, ४, २, १५ ५, १, ३,  
 ९, २, ५, ८, १७, ७, २, १, ७, ३, १,  
 ३८, ८, ७, ३, १२, १०, ५, २, ७,  
 १२, १, ४, १ ३, २, ४, १५, ८, २,  
 २६ ९, १, १२, १३, २, ७, ४, २,  
 ३ ४, १४, ५, ३, ३, वा २, ७, ३,  
 १७, तै १, १, ३, ३, २, १, २, ६,  
 १, ४, २, ७, १२, ६, ८, ७, २, ३,  
 ४, १७, १, जै २०७, जेउ १,  
 ८, १, ७, ९, २, १, ३, ११, २, १,  
 ४, ११, २, ७, ३, १२, ५, १३ म  
 १, ५, १३, ५ २, २, ६, २, २,  
 गो १, ५, ३, ४, २, ६, ६,  
 -गम् इव का २, २, ३, १७,

१-कृत्-तर इति शा, ३, २० । 'कृत्-मद' इति मुपा = 'कृत्-द्वे' इति च १ । अयमेवाय इति सुपठ इति वयम् ।  
 मुलभाषयार् । १ इवत्र -'व्यै' इति मुपा ? । 'कृत्-मुपा स्वरोन्त्यय । १ । 'कृत्-मुपा स्वरोन्त्यय । १ । 'कृत्-मुपा स्वरोन्त्यय । १ ।  
 'व्यै' इति पाठ । ॥ पथेत्वेन योगः । १ । 'कृत्-मुपा स्वरोन्त्यय । १ । 'कृत्-मुपा स्वरोन्त्यय । १ ।

सा ६, ६, १०, -गस्य शाआ  
 ६, ११, जैआ २, १, ६, ०, १५,  
 ८, -ग्या श ५, ३, १, १३, ७,  
 ३, १, ७, ३, १, ३८, ४३, ९, ०, ३,  
 ३०, तै १, ७, ३, ४, २, ८, ६, १,  
 वा ६, ६, ८, गो १, १, २५,  
 -ग्या ऐ ३, ३४, श ७, ०, १, ७,  
 तैआ ४, ३६, १, जै २०७,  
 -ग्याम् ऐ ८, २३; सा ३, ५, ५,  
 -ग्यानाम् श ३, २, १, ५, ५, ३,  
 १, १३, तै १, ७, ३, ४, ३, १, ५,  
 ९, ६, २, -ग्यानि श १, १, ४, २,  
 ३, २, १, ३, ६, २, २, २, ७, १, ७,  
 का २, १, ३, ८, -ग्याम् ऐआ  
 ३, २, ४, श ८, ७, २, १६,  
 -ग्यायतै ३, ८, १७, ४, -ग्याया  
 शाआ ११, ४, सा २, ८, ३,  
 -ग्यायाम् श २, २, ४, १५,  
 -ग्यायै श ९, २, ३, ३०, तै ३,  
 १, ६, २, -ग्याये तै २, ४, ४, १,  
 -ग्याने तैआ १०, १, ८, -ग्यौ  
 श ३, ३, ४, ११  
 कृष्ण श्रीव-वम् श १३, २, २, ३,  
 तै ३, ८, २३, १, -वौ तै ३, ८,  
 २३, २  
 कृष्ण चतुर्द(श)गी- इयाम्  
 सा २, ६, १४, ३, ३, ४, ६, १२  
 कृष्ण त्प-म् तै १, ६, १, ४  
 कृष्ण-दत्त-त्त, -ताय जैउ ३,  
 ७, ५, १  
 कृष्ण-दन्व-म् एआ ३, २, ४,  
 शाआ ११, ४  
 कृष्ण धनि-तये जैउ ३, ७, ५,  
 १, -ति जैउ ३, ७, ५, १  
 कृष्ण-पञ्च(म)मी- न्याम् सा  
 २, ८, ३  
 कृष्ण पित्र-म् तैआ १०, १०, १  
 कृष्ण रात(✓रा)- न जैउ ३,  
 ७, ५, १, -ताय जैउ ३, ७, ५, १

कृष्ण-र(✓ला)- लम् ५-म् तै  
 १, ३, ६, ७  
 कृष्ण-व(त्त)सा-म् ऐआ ३,  
 ३, ४  
 कृष्ण-वल्ल-शे ता १७, १,  
 १४  
 कृष्ण विषा(ण)गा-गया श  
 ३, २, १, ३१, २, २०, ७, ४, २, ४,  
 -पागा श ३, २, १, २८, ३१,  
 -णाम् श ३, २, १, १८, ४, ४, ५,  
 २, -गया श ३, २, १, ३१  
 कृष्ण-बोहि-हीगाम् मा २, ५, ४  
 कृष्णदा-म् ता १७, १, १४  
 कृष्णश-वतिव(✓वत्) -सी  
 ऐ ५, १४  
 कृष्ण शिआ-जा गो १, २, ८  
 कृष्ण-पठिक, का-नाम् सा २,  
 ८, ३.  
 कृष्ण-वर्ष-यै जै १८६  
 कृष्ण नारद-ज्ञ श ३, २, ४, २३,  
 १३, ४, २, ३, -ज्ञम् श ३, ३, ४,  
 ०३  
 कृष्ण-हारित-उ ऐआ ३, ०, ६  
 कृष्णाडिका-म् जै १७  
 कृष्णा (गण्डअ)यम-सम् तै ३,  
 १२, ६, ५, जैउ ३, ४, ३, ३ -नेन  
 जैउ ३, ४, ३, ३  
 रकृष्ण-गग श १, १, ४, १, ३, ३, १,  
 ३, २, १, २८, तै ३, २, ५, ६, ६,  
 २, ३, ६, २, ७, ४, ८, वा २, १,  
 ३, ८, -गस्य श १, १, ४, ४, ३,  
 २, १, ८, वा २, १, ३, ९  
 कृष्णा(गण्डअ)पित्त-न जैउ  
 ३, ०, ३, ७, -नम् ऐ १, ३, १, ३,  
 ३, ०, ७, २३, शा ४, ११; श  
 १, १, १, २३, ४, १, ३, ४, १, २,  
 १, १४, ९, २, ३३, ३५, ३, २, १,  
 ८ २८, २, ४, १, २९, ६, २, १८, ६,  
 २, २, २९, ४, १, ६, ९, १२ २, ६, १

७, ३, ६, ७, १, ६, ९, ३, ४, १०, १७  
 ११, ८, ४, ३, १२, ५, २, ७, ८, ३,  
 ३, ९, २१, १४, १, २, २, ३, १,  
 ०१, का २, १, २, १, ३, ८, ४,  
 १२, तै २, ७, १, ४, ३, ३, तैआ  
 ५, २, १३ ता २७, १४, २, जै  
 १२७, १३९, गो १, ३, २१,  
 -नस्य तैआ ५, २, १३; -नाव श  
 ६, ४, १, ९, -नाय श १, १, ४,  
 ५, ७, २, १, १५ का २, १, ३, १०,  
 १२, ४, १४, -ने श ३, २, १, १, ५,  
 ३, ४, ८, ६, ४, १, ६, ७, १, ६, ९, ३,  
 ४, १०, १४, १५, १२, ५, १, १३,  
 ८, ३, ३, २१, तै २, ७, १, ४, ३,  
 ३, ३, २, ५, ६, ६, २, ता १७,  
 ११, ८, -नेन श १२, ८, ३, ९,  
 तैआ ५, २, ११  
 कृष्णाजिन मी(व)गा- वा  
 श. ३, ३, ४, ८  
 कृष्णमाण-गस्य श ३, ८, २, १७.  
 ✓कृष्ण, कीर्तयति शा १, ४, ३, ८,  
 शाआ ७, २, श ३, १, ४, १५, १२,  
 ०, २, ३, ता ५, ६, १०, कीर्तयति  
 वा १, ५, २४, कीर्तयेव ऐ २,  
 ७; श १२, १, ३, २२, कीर्तयेव  
 श ८, ५, १, १७, तै १, ४, ६, ६;  
 तैआ २, १५, १, ४ ३, गो १,  
 ४, २०  
 विकीर्तयेव ऐ आ ५, ३, ३,  
 कीर्ति-मद  
 ✓बल्लू, कृष्णते ऐ १, ७; १,  
 ३, १३, ४, २८, ६, ३१, ८,  
 ६, शाआ १२, ४; तै २, २,  
 ७ ४ ११, ६, ३, १, २, ३, ८, १२,  
 ३, ९, १९, २, कृष्णते श १, ५, ०,  
 १०, ७, २, १०, १२, १, १, १०.  
 १३, १, ९, १०, तै ३, ३, १,  
 ३, ता १०, १, ७; १८, जै ११८,  
 गो १, २, ०३, २, ६, ९, कृष्णते

† कृष्ण+(मत्वर्थाय) श। 'कृष्णा दद्या यस्व' इति वा किमंहे दक्षरलोपे प्राति सा। ‡ 'य कीर्तयेव' इति आन मुग अनुद।

ए १, ७ ९, ६, २८, शा १९, ८, ३०, ७, तै २, ०, ११, ३, ३, २, २, कल्पन्ने शा १२, १ १, ७, १४, ८, १४, ३, तै ३ १२, ५, १, २ ता २, १, ४ ३, ७ १६ ५ ०, ४, २४, १, ४, ५, २, ३, गो १, ४, ६, २, ६, ८, कल्पताम् ए ८, ९, शा ५, २, १, ४, ८, १, ४, ८; ९, ३, २, १२, १२, ८, १, १९ १३, १, ९, १०, तै २, ६, ३, ४, ५, ३, १, २, ४, ७, ४, १७, १, ८, १२, ३ तैआ ४, १९, १ कृत्वाताम् तै ३ ७, ५, ८, कृत्वाताम् ए ३, २, ३, शा ८ ७, १, ६, तै १, २, १, १, ८, कल्पे तां तै ३, ७, ५, ८, कल्पन्ताम् शा ७, ४, ४, ६, ८, १, ७, ८, ७, १, ६, ९, ३, २, २, ७, १३, ८, ३, ५, १, १४, ४, ५, तै ३, ७, ५, ७, ८, तैआ ३ ७, ३, ४, १९, १, ६ ७ ३, ९, २, १०, १, २, कल्पन्ताम् तै १, २, १ १८, कल्पस्व शा ३, ५, १, ३, ३, कल्पधम् ए ७ १७, कल्पामहे ए ६, १, कल्पत ए ८, ९, अकल्पत तै १, ६, २ ३, अकल्पताम् गो २, ३, २०, अकल्पन्त ए ४, २८ तै २, २, ११, ३, कल्पेरन् शा ८ ७ १, ६, कल्पे रन् तै २, २, ११, ३, ५, २, ३ कल्पयते शा १३ १ ४, ३, कल्प यति ए २ ०६, १ ४१, ३, ६, १२ ६, ४ २८ ०९ ३० ३२ ८, १, शा १, ३, ३, १०, ३ ५, १ ३, ५ ४, ४, ६ ०, ३, २, ८, १२, ८, ३, २० १३, ८, ३, ५, १४, ४, ४, १, तै १, ६, ०, ३ ७, ८, ७, २, ३, २, ३, १, २, ७, २

३, ४, ८, १७, २, ९, ६, ५, १३, ३ तैआ ५, ३, ८ ६, ५, ६, ७, ९, १०, ता ६, ५, ११ ५ १, ४, गो २, ३, १०, २०, ५, ४, ६, ८, १२, कल्पयत तै ३, ९, १४, ४, कल्प यन्ने शा १९, २, शा २, ४, ३, ३, का १, ३, २, ३ कल्पयन्ति ए १, १४, ५, ९, शा १३, २, १०, १ तै ३, ९, ६, ४ कल्पयन्ति शा १२, १, १, १०, ३, १, ६, ७ ९ १३, ०, १०, २ ३, गो २, ६, १० कल्पयामि तै ३, ७, ५, ३, कल्प- यिष्यसि का १, ४, ३, १०, कल्प- याति तैआ ३, ७, ३ कल्पयतु शा ८, ५ शा १४, ९, ४, २०, म १, ४, ६, कल्पयस्व शा १३, २, ७, ११, कल्पय ए ६, २, ७, २९, तै २, २, ७, ३ ११, १, ३, ७, ११, ५, तैआ ६, १०, १, ५ १, ६, गो २, ६, ८, कल्पयतम् तै १, १, ४, कल्पयत शा १ ७, ३, ४, ३, २, ३, ५ कल्पयानि शा १४, ९, ४, ० कल्पयाम शा १, ७, ३, ५, अकल्पयते ३, १३ शा ३, ६ शा २, ५, १, १३, १३, २, १, १, का १, ४, ३, ११ तैआ १०, १, १४ गो २, १, २, अकल्पयन् शा २, ४, ३, १२ का १, ४, ३, १२, अकल्पयन् तै २, ३, ५, ३, अकल्पयन् शा १, ९, २, ३, ५, २, ६, १, ३ का १, ३, २, ११ अकल्पयन् शा १, २, ३, ५ ८, २, १०, मा १, ३, २, ८ २, २, १, १९, तै ३, ७, ५, ११ तैआ १, ७, ७, २, ३, १२, ६, कल्पयति शा १९, १० अक- ल्पयिष्य जै १६३, अकल्पयिष्यम् जै १६३, अचीकृत्पत् गो १,

२, १८, ३, ४, अचीकृत्पताम् गो २, ३, १, १०, अकृत्पन्त ? तै २, ८, कल्पयिष्यन् ए ३, ३, ०, कल्प-कल्पमान, कल्पयत्-कल्प- यितव्य-कल्पयित्वा, कल्पितोप- नराहि-कल्प्य-गद कलुप्त,प्ता-स ए ५, १५, शा २१, ६, शा २, ५, २, ४, ६, ०, १९, १३, १, ४, ३, ९, १०, तै ३, ९, १९, ३, तैआ ३, ११, ४, गो १, ५, २, ३, -सम् शाआ १, २, शा १, १, १, २०, २, ५, २, १७, ४, ४, २, १६ ७, १, १, १०, १३ ३, ७, ११, ५, १, ८ का १, ५, १, १४, २, १, १, १४, तै ३, १०, १, १, तैआ ३, ११, ३, ता २३, १९, १, गो १, ५, २, ३, -प्ता शा १, २, ५, २, ६, ३, १, २, का २, २, ३, २, ४, २, -प्ता ए ८, ४, शा ८, ०, ३, ६, तै २, ३, २, ३, ३, १, २, तैआ ३, ११, ५, १, ६, १०, १, गो २, ६, १६, -प्तात् ता २३, २०, २, -प्तात् शा ८, २, ३, ३, ९, ३, ३, १२, १३, ता ७, १०, ७, २४, १६, ३, १७, ४, -प्ताति शा १४, ३, -त्ताभ्याम् ता ७, ६, १७, -प्ताम् जै १५५, -प्ते ए ८, १, शा १३, ४, २, १३, ता १३, १२, १३, -प्तेन ए ६, ४, शा १, ८, २, १३, २, ५, २, ४८, का १, ५, १, ३, ८, ६, ३, ८; -प्ते शा ११, १, २, ३ कल्प चटनम्-स शा २४, ८, २०, ३, -प्ता शा २१, ६, १, १, २, ३, ८, शकृत्पि-सि ए १, १, २, ३, ८, ९, शा ७, २, १, ४, तै २, २, ७,

१ 'आनलस त्रपय' इति मुपा । शा तु 'त्रपयो मानसाश्च आनलता' चनलपिरे=यलता सृष्टा आगन्' इति व्याचक्षी । नेनाल्लस्य चनलपिरेयमितोष प्रतीयते । यद्येव तर्हि व्याख्यानं चनारसस्यैवस्य वैयर्थ्यम् । अथ चनल/ क-ने कल्पि कएर प्रयोग इत्यात्, मुसा तमागत्यु सर्वनामगत एव । अस्मानिश्चु मुत्रापि ततोपम उभामनै- र्योपोरि मुद्रित तथा फलिनाम् । ॥ किन्तु शिचोर्नदान्द्रैविष्य श्रेयम् ।



४, ११, ५, ३, ७, ५, ७, ८, ता ११, ११, ७, १५, ९, ५, -सिम् ए छ, २८, सा १२, १, १, ७, तै २, ३, १, २, ता १५, ९, ५, जै १२५, गो १, ४, ६, -स्त्री ए ६, ३२, सा ३०, ७, गो २, ६, १२, -स्त्री ता २३, २०, २, २२, ५, २४, १६, ५, -प्यै ए १, ७, १५, ८, १, ४, ऐआ १, ३, ८, तै १, ६, २, ३, ३, ३, ४, ८, ८, ३, १०, ४, ९, ३, ३, तैआ ५, ४, १३ ता १५, १२, १, १८, ८, १५, २२, ९, ६, ११, ५, २३, १९, ११, २२, ५, २४, १६, ३, ५, १७, ४, जै २३  
 रक्खलि- निव सा १३, ३, ७, ११, -पिवम् सा १२, १, १, १०  
 कुन(√कित)- ता ए ७, २५, सा ६, ३, १, १९, तै २, ४, ४, ५ तैआ ३, १, १, -तम् सा ५, १, १, १६, ६, ३, १, १९, म १, १, १  
 केत पू(√पू)- पू सा ५, १, १, १६, ६, ३, १, १९, म १, १, १  
 वेतु- तव सा छ, ३, ४, ९, ५, ४, ११, ६, ७, २, तै ३, १, १, १, तैआ १, ३, १, ३, २३, २ २४, ४, ३१, ६, ५, ७, ९, -तवै सा ३, ३, ४, २४, -यु सा २, ९, २२, २, सा ८, २, १, ४, तै २, ४, ३, ३, ३, ७, १०, २, १०, १, १ ८, २, ९, ७, १०, ३, तैआ १, २, ३, ५, ६, ९, ७, म १, ६, ३४, व १, -तुना ए २, २, सा १४, २, १, १, २, ४, १, तै १, ४, ४, ५, २, ५, ४, ५, ३, ६, १, २, तैआ छ, १०, ४, ७, ७, १२, ६, ३, १, -तम् सा ८, २, १, ४, ७, २, ३, १, ७, तै १, ४, २, ३, २, ४, ३, ६, ७, ३, ९, ४, ३, -मुमि तै १, २, १, ९, -तो व १  
 केतु-पताक पट्ट-वज्र विषाण-गानि व ५, १०

कुवल-ल तै २, ४, ३, २, गो २, २, १५, ३, २३ -तम् ए छ, ४, ३, सा ९, ६, १२ ६, १७, ४, सा १, ६, ४, १५, २, ३, १, १६, ३, ४, १, ८, ११, ४, १, १४ तै ३, १२, ७, १, ८, ३, जैउ २, ४, २, ७, १०, गो २, ३, २३, -लान् सा १, २, तै ३, १२, ८, ३, -ले गो १, २, २२, -लेन ए २, ८, १, १, १, १, ३  
 कुवली-ली सा १, ७, २, १०, -ली सा ९, ६, सा १, ६, ४, १५, -लीम् सा २५, ७, तै ३, ३, ३, २, -तव सा ३, ६, १, ७, -व्या ए छ, २, १  
 कुवल पर्यास-म् गो २, ४, १५  
 कुवल-गर्हिस-र्हि सा २, २, १, १६, का १, २, १, १०  
 कुवल शस्( ) ए ६, ९  
 कुवल सूक्त-कम् गो २, ४, १५, -कानि ए ६, ९  
 कुवला(लडआ)श्रेय- य सा १, ४, -यौ सा ९, ५  
 कुवला(लडआ)घ- घ तै २, ८, ८, ३  
 कुवलादिनु(लड/अद)- दी तै २, ८, ८, ३  
 कुवलिन(अदिन)-ली जै ८८  
 कुवर्-सा साआ ६, १९, सा १४, ६, ११, ४, ७, १, २०, -सा सा १, ४, १, ३८, ३, ५, ४, २१, १२, ९, १, ६, १४, ६, २, १३, तै २, १, २, २, ६, ४, ६, ५, ४, ७, १७, १, -साग् सा ५, ५, ३, १, ६, ६, तै १, ५, ६, १-३, २, ७, १७, २, -शेषु म १, ३, २, -शै तै ३, २, ८, ८  
 कुवा मि(ध→)भा-भाडव सा २, २, ४, ५, का १, २, ४, ४  
 कुवा-पु-व सा ५, १, २, १४, ५,

१, ७, -वस्य सा ५, ४, १, १, २, ३, -वाव सा ५, १, २, १४  
 कुवा वपनीव(√वपु)- य सा ७, ५, ३, ७, ता १८ १०, १०, -वस्य तै १८, ८, ४, ता १८, १०, ९  
 कुवा शम्भु-धु सा ७, ५, २, ४८, ६, २, १९, ३, १, २, २, ३, ९, ९, का १, ५, १, ३८, ६, २, ८, तै ३, ८, १, २, -यूमि जै ६, जैउ ३, २, ४, ४, छ, ६, १, ४, -श्री सा ३, १, २, १ -श्री सा ३, १, २, २  
 कुवा शम्भु लोम नव-पानि सा १, ५, १५, -खानाम् सा ३, १, २  
 कुवा(शडअ)नु- नव तैआ ७, ६, १  
 कुवा(शम्भुनि) -शिन जै १००, -शिन तै २, ७, १७, १, जै १००, -शिनम् जै १३७, १५३, -शिन सा छ, ५, ३, १०, -शिनै ता १३, १०, ८, -शी सा ७, ४, जै १००, १२४, १२३, १३७, १४३, १५३, जैउ ३ ६, १, १ २  
 कुवा-मुद्रपति-तीनाम् सा ११, ८, ४, १  
 कुवा-सगि तै २, ६, ४, ५ -रेय जै १५०  
 कुवा-वत-वान् सा ६, २, २, १५  
 कुवा(→केय) -य, -यम् सा १० ६, १, २  
 कुवा(→किरि) -शये ए ८, ७८  
 कुवा-म् तै ३, ५, १२, १  
 कुवा(→गानि) -नी सा ७, ४ -नी सा ११, ८, ४, ६  
 कुवा(→कितोर) -य, -यौ सा १४, ५, ५, २२ ७, ३, २८  
 कुवा-वि-यु सा १३, ५, ४, १७  
 कुवा-ग-ग सा १०, ५, ४, ३, तैआ १, २७, ३, ७, ५, १, -ना डवम २, ४, १२, -वम् तैआ ३, ११,

† दि. ३६६ पृ ३ । ‡ √कित उगा । ङ पा ७, ७, १०-९ द । एम ७ १ २ ३ ४ ॥ ना=व (√वपु, व) ।

<p>४, -शे सा २, ५, ३, ६, १४ कोश-का(र→)री- म् तै ३, ४, १०, १ कोशा( शडअ)-न्त- न्तेन जै १७ कोष(√कृष)- पा श १०, ५, ५, ८ कोसल-विदेह- हानाम् श १, ४, १, १७ कौकुरिह- षडे स ३ कौकुर- स्त वा ४, ६, १, १३ कौण्य(←कुणि)- य ता १३, ४, ११ कौण्डर्य(←कुण्डरव)- षव ऐआ ३, १, ६, शाआ ७ १५, ८, २ १कौण्डिन्य(←कुण्डिन)- न्य, -न्यात् श १४, ५, ५, २०<sup>३</sup>, ७, ३, २६<sup>३</sup>, -मौ श १४ ७, ३, २६ २कौण्डिन्या- न्यात् श १४, ५, ५, २०, ७, ३, २६, -न्याभ्याम् श १४, ७, ३, २६ १कौण्डिन्यायनी- न श १४, ५, ५, २०, ७, ३, २६ २कौण्डिन्यायनी- नात् श १४, ५, ५, २०, ७, ३, २६ कौतस्त(←कुतस्त्)- स्वी ता २५, १५, ३ कौतोमत(←कुतऽमत)- -तम् म २, ४, ८ कौत्स(←कुत्स)- स्त वा १०, ६, ५, ९, जै ५३ २०२<sup>३</sup> -त्सम् ता ९, २, २१, १४, ११, २५, २६, आ १, ६६ ७६ २०६ २१८ २२३, ३८१, ५१४, जैआ १, ७६ २१४ २२३, ३८१, -रसात् श १०, ६, ५ ९, -स्तानि आ जैआ १, २७७ -से आ १, १६२, २१४, जैआ १, १६२ कौत्सी पुत्र- -त्र, -त्रात् श १४, ९, ४, २१ कौपथेय- य जैउ ३, ६, १, १<sup>३</sup>,</p>	<p>-यम् जैउ ३, ६, १, ३ कौपिवन- न जै १२ कौवेर(←कुवेर)- -राय तैआ १, ३१, २ कौमुद(←कुमुद)- -इम् जैआ १, ८३, ८५, -इस्य आ १, ८५ २८०, -इ जैआ १, २७८, २८० कौम्भ(←कुम्भ)- -म्भ्य ता १५, ३, १३, -म्भ्यम् सा २, २, ३, ८, ४, -म्भ्यस्य आ १, ४८१ कौरव्य(←कुर्व)- -व्य श १२, ९, ३, ३, जैउ ३, ६, १, १, -व्यम् जै १५३ कौरव्यायगी पुत्र- -त्र श १४, ८, १, १ कौरव्याल(←कुरु-प्याल)- -ल श ११, ४, १, २, गो १, ३, ६७ कौरव्याल- -लम् श १, ७, २, ८ कौलाल(←कुलाल)- -म् तै ३, ४, ३, १ कौलाल चक्र- -म् श ११, ८, १, १ कौटमल बर्हिष(←कुलमल बर्हिष्)- -यम् ता १५, ३, २०, -यागि आ जैआ १, ५८१, -ये आ जैआ १, २४०, ३५२, ३५४, आ १, ५८१, -येग ता १५, ३, २१ कौथयेयले(←कुथय)- -म् जै १५३ कौश(←कुश)- -म् श ५, २, १, ८<sup>५</sup> कौशाम्भेय(←कुशाम्भ-)- -य वा १२, २, २, १३ जै १६९<sup>१</sup>, गो १, ४, २४ कौशिक(←कुशिक)- -क श ३, ३, ४, १९ तैआ १, १२, ४, ५ १, १, -क व ३, ५ १, १, -रुस्य आ जैआ १, ४७, -कात् व ३ कौशिक-ता- -त्ता तै १, ५, १०, २ कौशिकायनि- -नि, -ने श १४,</p>	<p>५, ५, २१, ७, ३, २७ कौषारव(←कुषार)- -रव ऐ ८, २८ कौपीतक(←कुपीतक)- -म् ऐ ७, ११, शा ३, १, १९, ९ कौपीतकी- -की शा २५, ८ कौपीतकि- -कि शा २, ९, ७, ४, १०, ८, ९, ११, ५, ७, १४, २, ४, १५, २, १६, ९, १८, ५, २२, १, २, २३, १, ४, २४, ८, ९, २५, १०, १४, ११, २६, ३, ५<sup>३</sup>, ८, ९<sup>३</sup>, ११, १४, २७, १, ६; २८, २, ७, ३०, ११<sup>३</sup>, शाआ १, ७, ४, १, ७, १५, १, श २, ४, ३, १, वा १, ३, २, १, गो २, ३, ११, -कीनाम् ता १७, ४, ३, -के शाआ ४, ७, १५, १ कौपीतकेय- -य श १४, ६, ४, १<sup>३</sup> कौप्सु(←कोष्)- -ष्टस्य वा १, १, २, ७, वा २, १, २, ८, -ष्टात् १, ३, १, २८ कौष्य- -०ष्टव तैआ ६, ५, २ कौष्य(←कोष्)- -ष्य वा १०, ५, ५, १ कौसल्य(←कोसल)- -व्य वा १३, ५, ४, ४<sup>३</sup>, जै ११५, -व्यस्य जै १५९ कौसुम्भपरिधान(←कुसुम्भ परिधान) -म् शाआ ११, ४ कौसुर(रु)विन्द(←कुसुरविन्द)- -न्द गो १, ४, २४ कौसुरविन्दि- -न्दि श १२, २, ३, १३ कौहल(←कोहल)- -ल व १<sup>३</sup>, -लात् व १<sup>३</sup> क्य(रक+यत्)-&gt;क्यम् श १०, ४, १, ४, १५ २१-२३, क्यानाम् श १०, ३, ४, २, ४<sup>३</sup>, क्यानि श १०, ३, ४, ४<sup>३</sup>, क्यानी इदिति श १०, ३, ४, २<sup>३</sup></p>
---	--	--

† सस्त्रेदो विन्दय । † 'कौसुद' इति जैआ मुपा चिन्त्य । † 'पा' इति कालि मुपा । † 'कौप-'  
इति जैउ इ । † 'कानान्तेय' इति मुपा ? ।

क्यत्(←नियत्)-वृ तै ३,२,९,७  
 क्यम्भा-म्बू तैआ ६,४,१  
 क्यु(√कृ)-त्तव ऐ २, १८; ऐआ १, ३,४,५, ३, शा २०,४, गो १, १, ३९, -त्वे वा ५,२,१,२; तैआ ४, ५, १, -त्तु ऐआ २, ६,१,४,१,१, शा १८, ३, २४, ६, शा ३, ३,४,७, ४, १,४,१, ५,२,१, १५, ८,४,१,२,१, १४, ३,१,३,१, तै ३, ५,६,१, ७,९, ४, तैआ ४, २,१,१ -तुना शा २६८, तै २, ५,७, १ -तुमि ऐ ३,१८, ४, २९,३,१, ५,१,४, ६,१२,१६, १८,२०, ऐआ १,२, १, शा १५, २, तै २, ४,३,८, ८,३,१, तैआ ४, ३०, २, -तुम् ऐ १,१३ २०,४,१०, ऐआ १,३, ४, शा ११, २, १८, २,३, शा ३,३,४,७, ५,१,५, १९, ७,३,१, ३२,९, २,३,४,१, तैआ २, १,५, १, तां ४,७,८, -तुषु शा ११, ४, तैआ १,०६,३, -त्तृ ऐ २, १८, तै १, ४,८, १, ता ४,१, ९, -त्तुनाम् शा ११, ५ ६ -त्तो वा १४, ८, ३, १, -त्तो वा १८,३, वा ११, ५, ५, १०, जैड ३,७,२,२,४-७, -त्तो शा १८,३, -त्वातै १,४,८,१,२,४, ६,२,३,८, ४, ३, -त्वे वा २, ६,१,२९, वा १,६,१,२६  
 क्यु-म्य-व्य वा १०,६,३,१  
 क्यु विद्(√विद्)-वद् वा २६,६, तै ३, ७, ११,५, -दम् गो २,३,१४, -दे ऐ ७,३४  
 क्यु-स्थ-ला-ला वा ८,६,१,१६  
 क्यु(←तु)-कुक्ष-क्षाम्याम् वा ४, ५,६, २, -क्षौ वा ४, १,४, १, १४, ३,१,३,१  
 √कृ, क्युयेत्ड्डव तै २, २,९,९  
 √कन्द, क्युदतिड्डव वा ६,७,३,२,

अकन्दत् वा ६, ७,३, २, ८,१, ११, अकन्दत् ऐ ७, ६, अकन्दत् वा १३, ५, १, १७, अकन्दत् तै ३, ८, १८, ६, गो १,२,१८,२१, क्युदेव वा ११, ८, १, १, अकन्दत् ता १७,१,१, सा १,४,२०,६,३ चिकन्द्रेयु गो १, ३, ८, अधिक दत् तैआ ४,११,६, ५,९, ८ कनिकन्ति सा १,४,२०, कनिक दन्ते प ५, १०  
 कनिकदत् कनिकयमान, पत्र कन्द-न्देन तै १०४  
 कन्दतु-तु शा २६,११  
 कन्द्य-न्दे तै २, ७, ७, १  
 √कम्, कम्ते वा १, ९, ३, १०, ६, ७, २, १३-१६, ३, १३, ४, ११, कम्ते वा १, ६, ३, ३, ९, ३, ८, ९, ६, ७, २, १०, ११ १३, १४, १५, ४, ११, तै १, ३, ५, ४, ७, ४, ४, ९, २ क्कामति वा १, ५, ३, ६, प १, ७ कम्ते वा १, २, ९, ३, ९ कम्ताम् वा २, १, २, १२ कम्ध्वम् वा ९, २, ३, २, ४, ३, अकामत् ता ६, १, ४, अकामन्त वा ६, ७, २, १०, अकामन्त वा ६, ७, २, १०, ११, कम्ते वा १, ९, ३, १० ६, ७, ४, ११, कम्ते वा १, ५, ३, ६ अकमीत् ऐ ५, २, ३, ता १२, ९ ५ क्काम्यति वा ११, ७, २, १, क्काम्यति वा ५, ४, २, ६  
 कम्-म वा ६, ७, २, १३ १४ १५, १६ -मेण तैआ १०, १, १६, -मै तै ३, ९ ४, ८  
 कम्माण-गा जै १५६  
 क्युका(कडअ)इवत्थ पापाण-गा प ४, ४  
 क्युन्तु-म् वा ७, ४, ३, ६, २, ५, १, ३७, ३८, १३, ५, ४, ११  
 क्युन्त्वा वा ६, ६, ४, १, ७, ४, ९,

१५  
 क्यु(√क्री)-य वा ४, ६, ८, ६, ११, १६, २, ५, १, ८, ता ५, ९, १३, -यम् वा १२, १, २, १ गो १, ४, ७, ८, -यात् वा ६, २, ३, २९, -याय वा ३, ३, २, १०, १२, ६, १, ९, -येशा ९, १, शा ६, २, २, २९, -येण वा १२, १, ३, ३  
 क्युि-यी तै १, ७, ८, ९  
 क्यु-व्य वा ३, ३, ३, १  
 क्युद्(√अद्)-व्यात्, द् वा १, २, १, ४, १२, ५, १, १४, का २, १, ४, ३, तै ३, २, ७, १, -व्यादम् वा १, २, १, ४, का २, १, ४, ३, तै ३, २, ७, १  
 क्युगा-गा शा २३, ८  
 क्युजतेव-व्य, -याय जैड ३, ७, ३, २, ४, ९, १  
 क्युि-क्युि-मय वा ५, ४, १, २, म २, ७, ४ -मय ड्डव तैआ १, ८, ७, -मि म २, ७, १, -मिम् वा १४, ९, २, १४, -मिम् म २, ७, २, ४, -नीणाम् तैआ ४, ३६, १ म २, ७, ३, -मे तैआ ४, ३६, १, म २, ७, १ २  
 क्युिमाण(√कृ)-णम् ऐ १, ४, १३, १६, १७, २५, २८, २९, ३०, २, २, गो २, २, ६, ४, २, -गस्य वा १३, ८, ३, १, २, तैआ ५, ९, ९, -गाय ऐ २, ५ -जे ऐ २, ५, तै १, ७, २, ६  
 क्युि-या सा ३, ३, ४, -यागम् ऐ १, १४  
 क्युि-व्य वा १३, ५, ४, ७, -रि वा ५, ४, २, १०, -चीगाम् वा १३, ५, ४, ७  
 √क्री, क्रीयाति शा ७, १०, वा ३, २, ४, ७, ३, ३, १८, ३, ६, १८, ७, १, २, १४, ६, ३, २, ३८, २९, ७, ३, १, ३, ३, क्रीयाति वा

† 'क्यु' इति अ १८, ३, ६ । ‡ 'क्युदा' इति मुपा अष्टद । †† = क ६, १७, २६ । 'क्युने' इति मुपा ?

३,३,१८, ५,१,२, १४,७,३,  
१,१; १२,७,२,१०, ११, तै १,  
८, २, १, ५,३, ता २१, १,४,  
क्रीणन्ति ऐ १, २७, ३,४०, ७,  
११, ३२, वा १२, ७, २, १२,  
क्रीणन्ति तै १, ८, २, १, ता  
२१, १,४, २५,४,१, गो १,३,  
१९, क्रीणामि वा ३, ३, २, ६,  
क्रीणामि वा ३, ३, ३, ६; क्रीणात्  
वा ३, ३, ३, ४, क्रीणीहि वा ३,  
३, ३, १, क्रीणीत ऐ १, २७  
क्रीणानि वा ३, २, ३, ७, ४, १०;  
१५, ३, ३, १, ३; अक्रीगन्  
ऐ १, १२, २७, क्रीणीयात्  
वा ३, ३, ३, १८, १२, ७, २, १२,  
तै १, ४, ७, ७, क्रीणीयात् तै १,  
४, ७, ५; सा ३, १, ६  
क्रीयते ऐ १, १२, क्रीयन्ते वा  
२२, ७, ८, क्रीयते वा ३, ३, ३, ८  
क्रय-, क्रय्य क्रयिन् गद्य  
क्रीत्-त् वा ८, २, वा ३, ३, ३,  
३, ४, २५, ४, १, २, १२, ६, १, ११,  
७, ३, ६, तै १, ८, ५, ५ ता २१,  
१, ४, जै १४९ -त्सु ऐ १,  
१५, वा ७, ६ १० वा ३, २,  
३, १७ ३, ३, १४, तै १, ४, ७, ५,  
ता ९, ५, २ -त्स्य ऐ १, १२,  
-त्स्य ऐ १ १३, वा ७, १०,  
-तै ऐ १, २, ७, ६, ३  
क्रीत्-सोम-स्य गो १ ३, १९  
क्रीत्वा वा ५ ४ ५ १५, ७, ३, १, ७,  
९, ५, १, २१  
क्रीयमाण-ण वा ३ ३ २, ६ ४,  
१, ७, -गम् ऐ ३, ४० -गेन  
ऐ १, १३  
क्रीयन्-न्त्य ता ९, ५, १  
क्रीयन्-न्त्य वा ४, ५, १, २  
√क्रीड्, क्रीडत् वा १३, ५, २, ५  
क्रीडात् जै १८२, क्रीडाम् जै १८२  
क्रीड्, घा-डम् ऐ ५ १९, -डा  
जै ३, ५, ६, ८

क्रीडत्-उन्ते ३, १०, ८, १, -डन्त  
वा ४, १, ५, २, -डन्तम् जै १८०,  
-डन्तो तै २, ७, १२, २, ८, ९, ३  
क्रीडन्ती-न्ती जै २०४  
क्रीडिन्-डिनः वा ५, ५, वा २,  
५, ३, २०, का १, ५, २, १९, गो  
२, १, २३, -डिनाम् तै १, ६,  
७, ५, -डिन्-य. वा २, ५, ३,  
२०, का १, ५, २, १९, तै १, ६,  
७, ५  
क्रीडि-स्व-म् तै १, ६, ७, ५  
कृन्व्(√कृञ्च)-इ तै २, ६, २, २,  
ता १३, ९, ११, ११, २०, जै १७३  
√कृध्, कृधयि वा ३, २, २, २, ४, ४,  
१, ३, सुकोष वा १, ६, ३, ६, ८,  
३, ५, १, २, १, ४, १, ५, ३, ५, ५, ४,  
७, जै १२४, सुकृधुः वा १४,  
६, १, ३, गो २, ६, १४, सुकृधुःऽह्व  
वा ३, ५, १, १६, कृधु जै  
१२४  
कृद्ध्, वृद्धा-द्ध वा १२, ३, जै  
२६, १८०, गो १, २, २, २, २,  
-द्धम् वांवा १२, ५, ६, वा  
१२, ४, ४, ६, -द्धस्यऽह्व तैवा  
१४, २, -द्धा जै १३६, १७६  
कृष्यत्-ष्यन्ताऽह्व जै ४४  
क्रोध-घ वा १, ७, ४, ४, ११, ६,  
१, १३, गो १, २, २, -घम् वा  
१२, ३, वा ११, ६, १, १३, गो  
१, २, २, -घाय तै ३, ४, १०, १  
क्रोध मय-य वा १४, ७, २, ६  
कृमुक्-क, -कम् तै १, ४, ७, ३  
√कृश्व्, क्रीशति जै १६५, क्रीशानि  
आ १, ३८१, अकोशत् तां १३,  
५, १५ अकृशत् तै २, ५, ५, ७  
कृष्ट-ष्ट सा १, १, १४  
कृष्ट तम-मःऽह्व सा १, १, ८  
क्रीश-शम् ता १३, ५, १४, १५,  
-शाय तै ३, ४, १३, १, -शै  
ता १६, १३, १२  
क्रीशान्तिक(←क्रीश शत)-ग् गो

१, ५, ५  
क्रीशा(←शऽअ)-नुकोश-शोशाआ  
१, ४, जैआ १, ३८१, आ १,  
३८१  
कृश-र प ३, १०, -रऽह्व जै  
९, -रम् ऐ १, २६, ऐआ २, ३,  
८, वा १, २, ५, १९, २३, ३, ८,  
२, ९, का २, ३, १, ७; तै २, २,  
१, ७, ३, ३, ९, ७, तैवा ६, १०,  
१, १०, १, १३, ता ७, १, ८,  
१३, ६, १०, जै २०७, म १,  
७, २, -रम्ऽह्व वा ५, ४, ३, १०,  
का २, २, ३, १८, २१, तै ३, २,  
९, १३, जै ३०, -रस्य वा १,  
२, ५, १९, तै ३, २, ९, १३,  
-रगि तैवा ४, २७, १, प ३,  
८, १०, ५, ६, -रात् गो १, २,  
१८, -राम् ता ९, ८, १३, -रेण  
तै २, २, १, ७  
कृश कर्मन्-र्मणे वा ५, ४, ३, १२  
कृश-कृत्-ताम्ऽह्व तै १, ४,  
६, ५  
कृश(रऽकृ)र्षे(भ→)भा-भा जै  
२०३  
कृश-व(ह→)हा-हाऽह्व शा २७, १  
कृश-कृ, कृश कृशन्ति वा १, २, ४,  
१६, ३, ३, १, ७, ६, १, १९, ८, २, ८,  
१०, ११, कृश कृशन्ति वा ३, ८,  
३, ३०  
कृशी कृत्, ता-त्तऽह्व शा १०, १  
-न्म् वा ६, १४, १८, ८, -त्ता  
वा १३, ३, ६, ६, तै ३, ९, १८,  
२, -तेन वा ३, ८, ३, १०  
कैतव्य-, क्रेण्यत्-√क्री ड्र  
क्रीडिन्(←क्रीडिन्)-नग् वा ११, ५,  
२, ४  
क्रेण्य(←क्रीवि)-व्य वा १३, ५, ४, ७  
क्रोध √कृध् ड्र  
क्रीश √कृश् ड्र  
क्रीञ्च, ञ्चा(←कृञ्च)-ञ्चम् ता  
११, १०, १८, १९, १३, ९, १०,

१७, १४, ११, २९, जै १७३,  
जैठ १, १६, २, १२, आ जैआ  
१, १६५, ५४५, -चवस्य ता  
१४, ११, २९, -चव जैठ १,  
१२, ३, ६, -चवानि आ जैआ १,  
५४६, -चवे तैआ १, ३१, २,  
ता १३, ११, १९, आ जैआ १,  
५४८, -चवौ जै १५०

क्रौञ्चिकी पुत्र-त्रायाम्, -त्रौ श  
१४, ९, ४, ३२

रुवित(√कलु)-मूडव स १  
त्रिवृ(√कृत्/प्)-वेण श १४, ८,  
३, १

खीव(√खीव)-ब श १, ४, ३, १९  
१२, ७, २, १२, तै १, ८, ५, ४,  
-चम् तै १, ७, ८, २, ३, ४, १, १,  
ता ८, १, १०, -वा श १४,  
९, २, १२, -वात् श १२, ७, २,  
१२, तै १, ८, ५, ३

खोमर्वा-मा ऐ ७, १, श १२, ९,  
१, ३, १५ गो १, ३, १८, -मान  
श १०, ६, ४, १, -मानम् तै  
७, ६, ४, ३

खोम हृदय-म् श ४, ५, ४, ६

क(←किम्+अत्) ऐ ३, १३, ४,  
२०, ८, ३ ४, ऐआ १, ३, ८, ५, २  
२, १, ८, ३, २, ५, वा ३, ४, १९,  
६, २१, ३, २४, ५, २६, ९, १२  
शाआ ६, १९, श १, ३, ५, ९, २,  
४, १, १७, ६, १, ६, ९, १, २, १, २,  
५, ३, ४, ३, १, ४, २, १६, २, २,  
५, ३, ४, २२, ८, २, ७, ३, २, ४,  
५, १, ७, २, १३, ५, १, ३, १३,  
४, १, १, ६, १, ३, २, ३, ४, २, २,  
२९, ७, ५, २, ४, ३, १०, १, ३, ३,  
११, १, ४, ३, ७, ७, ६, ७, १२,  
४, १, ११, ८, ३, २, ७, १४, १, १, ३,

४, १, ९, ५, १, १६, ६, २, १३, २,  
१, ७, ११, १, का १, ५, २, ४, २,  
२, ३, ८, तै १, १, ९, ९, २, १, २,  
१२, ४, ५, ३, ३, ७, ४, ६, ११, ८,  
३, ५, ६, २, तैआ १, ५, १, ८,  
१, ७, १, ४, ता ४, ५, १, ७, ६,  
३, ११, १३ १०, १५, १४, १, १२,  
४, ७, ६, ८, जै ८६, ८७, १६०,  
१८४, १९८, जैठ १, २, २, १,  
४, ३, १, १७, १, ८, २, ४, ३, १,  
४, ११, ७, ७, सा २, ४, १, ५ १,  
५, ४, ७, गो १, २, ९, १४, ३, १६,  
२, ५, ७

कव्यर्ष(√कवथ)-त्र तैआ ५,  
११, ४

कं-रम् तै १, ८, ५, १, -लै तै  
२, ६, ४, ४, ११, १

क्षइतिई ता २०, १४, ७

√क्षण, क्षणते श ४, ४, ३, १३,  
६, १, ६, ८, क्षणते श ४, ४, ३,  
१३ क्षणवन्ति श ५, २, ४, ८,  
क्षणवन्ति श १, ७, ४, १९, ९, ३,  
४, क्षणवीत तै ३, २, १०, १

क्षण-गा शाआ ७, २१, -गेन  
गो १, ५, ५

क्षणितु-तो श १४, ८, १४, ४

क्षत-म् श ६, ४, ३, १, ३, ५

क्षति-ति ऐ १, २२

क्षत्र(√श्र)-उत्त श १३ ५ २  
२, -त्ता श ७ ३, १ ७, १३, ५,  
२, ८ ४, ६, ता १९ १, ४  
-त्तारम् श १३, ५, २, ८, तै ३,  
४, ७, १, -त्तु श ५ ३ १ ७  
तै १ ७ ३, ५

क्षत्रु-समहीत-त्तार तै ३ ८, ५  
४, -भूमि तै ३, ८, ५ ३

क्षत्रु(√श्रि)-ग्रम् ए १ ३०, ७

३३, ३८, ३, ११, १९, ४१,  
६, २१, ७, १९, २०, २१, २२,  
२४, २८, ३१, ८, १, २, ३, ४,  
५, ६, ७, ८, ९, १२, १६, १७,  
२४, २५ २७, ऐआ १, १, ३,  
शा ३, ५, ४, ८, ७, १०, ९, ५,  
१०, ५, १२, ८, १६, ४, शाआ  
१३, १, श १, २, १, ७, ३, ४, १०  
१५, ५, ५, २, १, २, १८, ३, ५,  
७, ४, १२, ४, ३, ६, ७, ५, २, ६,  
२०, ३४, ३६, ४, ८, ३, ३, २, ८,  
४, १, १०, ५, २, ११, ६, १, १७,  
१८, २४, ९, १, १६, १८, ३, ३, ३,  
७, ४, १, ४, १-४, ७, ७, १, ४, ३,  
३, ६, ९, ४, १, १८, ५, १, १,  
११, ५, ३, ५, ९, १२, ३, १,  
३, ४, २, ७, २८, ५, ८, ३, ३, ४,  
१, ४, ३, १६, ६, १, ३, २, ५, ४, ४,  
१२ ६, १, ७, ८, ३, १, ४, १, ५, ७,  
१, १, ४, ४, २, १२, ८, २, ३, ११,  
४, ७, ४, ३, १०, ५, ३, ८, ७, १, २,  
३, १०, ९, १, १, १, १, १, १, १, १,  
१, १, १, १, १, १, १, १, १, १,  
१, ७-१२, १६, २, १६, ३,  
१, ३, ३, ४, ५, ६, ८, ९, १०,  
४, १ ५, ९, ११, १२, ७, ७, १, ५, १६,  
४, ३ ३ ७ ११, १२, ७, ३,  
८ १२, १७ ८, ३, ५, ७  
१९, २३ १३, १, ५, ७, ३, ७, ३,  
७, २, १५ १७, ४, ४, १, ६, ३,  
१०, ७, १, १०, १४ १, ३, २, ७,  
२, २, ३, ०, ३, १, ९, ४, ३, २, ३,  
२६ २७ ५, ४, ५, ६, ७, ७, ३, ६,  
७, ८ १४ ८ का १, १, ७ १७  
३, ४, ६ ४ १०, ३, २, ६, ७, ५,  
१ ४, २, ३, ३, ३, ३, ८, २, १,  
४, ७ तै १, १, १, १, ७, ३, ७

† 'पटोमर्' इति Pw Bw ह्येतेषां मुपास्तमितोर्ध्वान्त्य । गु अ ७, ३३, ३ य १०,  
८५ २७, ८ । ‡ 'मा' इति कालि मुपा P । ङ वा ५, २, १७, ७, २, १०, ५ । § 'अभ' शब्दनिष्पत्तिरिति दादा ।  
¶ गौमुनिरूप प्रस्तव्यन्त Pw Bw Mv चिन्त्या । ††† 'म' इति मुपा । 'ग' 'प'टो गान्यानुपास' मुक्त्यः ।  
शामी १६, १, १६, 'क्षत्र' ह्येतेषां चिन्त्यते । श शमी(२०, १, १६) ह्येतेषां 'गाद(←गु)' इति अट ।

८,७,४, २, ५, ७, २, ४, ६, १,  
 ६, २, २, ५, ५, ९, १, १३, ३, १७,  
 ७, १९, २, २०, ५, ७, १८, ५, ८, ५,  
 ७, ८, ९, ३, १, १, ८, ७, ६, ६, ७, २,  
 १४, २, ८, ५, १०, १०, ३, ९,  
 १४, २, १६, ३, १०, ५, १, तैआ  
 २, ५, २, ३, ११, ९, ४, ५, ४, ता  
 २, ८, २, १६, ४, ५, ४, १२, ९, २,  
 ७, १५, ११, ११, ८, ९, १३, ४,  
 १७, १५, ६, ३, १८, ९, ६,  
 १०, ९, १९, १, ५, १७, ३, २३,  
 ७, २, जै २५ ६८, ८२, १५,  
 १०१, ११७, १३०, १३७, १४५,  
 १५३, १६८, २०५, प १, ४,  
 ३, ८, गो. १, ७, ४, १, १०,  
 २, ३, १८, ५, ७, ६, ३, ७,  
 -त्रम्बुद्ध एआ ५, १, १, सा  
 ४, ८, -त्रम्बुद्ध तैआ १, ३१,  
 ३, -त्रम्बुद्ध ७, ७, १९, २८,  
 ८, २, ३, एआ १, १, ३, सा १०,  
 ५ सा १, ३, ४, १०, ५, ३, ५, २०, -  
 २३, ४, ४, ३, ४, १२, ७, ३, १२,  
 ८, ३, ८, १३ १, ५, ३, ५, २, ७,  
 १७, १४, ३, १, ९, ४, २, २, ३, २६,  
 ५, ४, ५, ७, ३, ६, ८, १४, ४, का  
 १, १, ३, ६, तै १, ७, ६, ४, १०,  
 २, २, ४, ७, ७, ६, ५, १, ७, १८,  
 २, ३, १, २, ७, ७, ७, २, ९, १४ ३,  
 तैआ ४, ११, ३, ता २, ८, २,  
 १६, ४, ३, ९, २, ११, ८, १५,  
 ६, ३, १९, १७, ३, जै ८९  
 २०, ५, गो १, ४, १०, -त्रम्बुद्ध  
 ता १३, ४, १७, १५, ३, ११, १९,  
 १, ५, -प्राणाम् सा ५, ४, २, २,  
 तै ७, ७, ८, ५, ७, ७, ६, ३  
 -प्राणि सा २, १, २, १८, १९,  
 १४, ४, २, ७, का १, १, २, १२,  
 तै २, ७, १८, ३, तैआ ४, १०,  
 २, -प्राण् ए ७, २२, ८, १, ४,  
 २४, सा ४, १, ४, २, ८, ७, ३, ३,

९, ४, ३, ४, १२, १, ७, २, ७, ३, १५  
 ८, ३, २, १४, ४, २, २, ३, तै १,  
 ६, ५, १, तां ११, १, २, १८, १०,  
 ८, जै १०१, गो १, ४, ९, -प्राण  
 ए ६, २, १, ७, २, २, सा २, ५, २  
 ३४, ४, २, २, १३, ३, ३, १०, ५,  
 ३, ३, १२, ५, ३, ३, ४, २, ३, ८, ५, ३,  
 ८, ९, १, १, १५, २, ५, ३, १, १६, ४,  
 १, १६, ३, ३, ९, १०, ४, ३, २, २,  
 ११, २, ७, १५, १३, २, २, १५, ६,  
 २, १०, १४, ७, २, २, २७, ९, ३, ६,  
 का १, ५, १, ३०, तै १, ७, ४, २,  
 ६, ७, ३, ४, १, १, तैआ ४, १०,  
 १, ६, १, ३, ता १, ३, ९, ९, १, ३,  
 ९, ७, १८, १०, ८, गो २, ६, ३,  
 -त्रे ए २, ३, ७, ३, १, ३, २, ८,  
 २, ९, सा २, ५, २, ३, ६, ४, ३, ३,  
 ९, ९, ४, ३, ९, १२, ८, ३, २, २,  
 १३, १, ५, ३, ५, १४, ४, २, २, ३,  
 का १, ५, १, ३, २, तै २, ६, ५, ६,  
 ७, ६, ३, ३, ७, १०, ३, ता ३, ९,  
 २, जै १६८, म २, २, २, गो  
 २, ६, ७, -त्रेग ए २, ३, ३, ३८,  
 ३, १९, ८, २, ३, ४, ६, २, ५, २, ७,  
 सा ४, ८, १२, ८, सा ५, ३, ५,  
 ८, ६, ४, ४, १३, ६, ३, १५, ९, ३,  
 ४, १८, ४, ३, ९, ११, २, ७, १५,  
 १२, ७, ३, १५, ८, ३, १९, २३,  
 १३, १, ५, ३, ५, २, ३, १७, ६, २,  
 १०, तै २, ७, १८, ५, ३, ९, १४,  
 २, ३, तैआ ४, २, १, तां १८,  
 १०, ९, जै ६८, १०१, १६८, प  
 १, ४, ३, ८, गो २, ५, ७, ६, ७  
 क्षत्र-काम-म तां १३, ४, १७  
 क्षत्र-वति-ति सा ७, ४, ७, २, ११,  
 ४, ३, ११, तै १, ७, ८, ५, २, ५,  
 ७, ४, ता २०, १२, ५, -तिम्  
 तै १, ७, ८, ५  
 क्षत्र भूम्-मृत् तै २, ४, ६, १२,  
 -मृत् तै १९, १

क्षत्र भूत्तम-म तै २, ७, ६, ३  
 क्षत्र-मात्र-त्रम् सा १४, ८, १४, ४  
 क्षत्र-यशस-तस्य सा ७, १०,  
 १२, ८  
 क्षत्र-रूप-त्रम् ए ८, ७, ८  
 क्षत्र-लोक-कम् सा ३, ८, ३  
 क्षत्र वत्-वते सा १९, १  
 क्षत्र वृत्ति-नि सा १, २, १, ७, १०,  
 का २, १, ४, ५, ८, ९, -नि सा  
 ३, ५, २, ११, ६, १, १७  
 क्षत्र साम्-म ता २, ७, १५  
 क्षत्रिय,या-य ए ६, २, ७, १४,  
 १९, २०, २३, २४, २६, ३०,  
 ३१, ३३, ३४, ८, ३, ५, ६, ८-  
 १२, १५, १७, १९, २०, २३, सा  
 २५, १७ शाखा ६, १९, सा १, ३,  
 २, १५, २, १, २, १७, ३, ५, ४, १,  
 ४, १, ५, ६, ३, ३, ६, ९, ५, ३, ५,  
 २७, ४, ३, ४, ७, ८, ६, १, २, २, ५,  
 ४, ४, १३, ६, ३, १३, ७, १, १, ४,  
 ९, १, १, १८, १२, ८, ३, ५, १९,  
 १४, ४, २, ७, का १, १, ३, ४,  
 तै १, ७, ९, २, जै १०१, गो  
 २, ६, ४, ७, -यम् ए ७, २०, ८,  
 १५, १९ सा १, ३, ४, १५, २, ३,  
 ४, ६, ५, २, ६, ३, ९, ३, ७, ६, ४,  
 ४, १३, १४, ४, २, २, ३, ५, १, १५,  
 का १, ५, १, ४, २, ७, १, १६, जै  
 १०१, प २, १०, -यस्य ए  
 ७, २१, २२, २५, २६, ८, २०,  
 सा १, ३, २, १५, ३, ३, २, ८, ४,  
 १, ४, ५, ६, ६, ३, १३, १५, ११, २,  
 ४, ५, १२, ८, ३, १९, १३, ४, १, २,  
 ८, ३, ११, तै ३, १२, ९, २, सा २, ५,  
 ३, -या सा ३, २, ४, १६, -या  
 सां १६, ४, -याणाम् तै २, ४, ७,  
 ७, -यात् ए ७, १५ ८, ७, -याय  
 ए ७, २९, सा १, ३, २, १५, ५,  
 ३, ४, २, ७, २८, का १, ५, १, ३,  
 जै १०१, -ये सां २७, १५,

† 'श्र' इति मुद्रा स्वरधित्व ।

-येण वा ४,१,४,६, १४, ४,०,  
२७, जै १०१, १६८, -येषु वा  
४,४,१,१८  
क्षत्रिय-ता- -ताम् ए ७,०४  
क्षत्रिय-यज्ञ- -ज्ञ ए ८, ३; वा  
१३,४,१,२  
√क्षद्, क्षदन्ते ए १,१५  
क्षरता ता ९,१०,०.  
क्षदत्- -दन्ताम् ए १,१५  
क्षन्/क्षद् द्र  
क्षपण(√क्षप)- -ण शाआ १२, ७,  
-गम् शाआ १२,४  
क्षपा- -पा ता १८, ८,१६, -पा ए  
१,१३, तैआ १,१०,३१, -पाभि  
ए १,१३  
√क्षम्, क्षमन्ते गो २, ५, ९, चक्ष-  
मिरे वा. ३, ७,३,१३, ४,३,४,  
१४, क्षमेया ए ३, ३४, अक्ष  
मन्, अक्षमन् वा ३,८,१, १०  
क्षम्- -मि तै २,८,५,८  
क्षमा- -मा ए ३, ३९, वा ६, ७,  
३,० क्षामा- द्र  
१क्षय(√क्षि)- -यम् वा ३, ५,  
-यात् वा ७,४; जै ०११, जैउ  
१,१,०,६,७  
क्षय-वृद्धि- -द्धि प ४,६  
क्षयन्- -यम् तै ३,११,७,४  
२क्षय(√रक्षि)- -य ए १,१६, २,  
० वा ८,१, वा ७,५,२,५,४, तै  
३,६,१, १, गो २, २,१३, २०,  
-यम् ए १,१३,२२, वा ७,१०,  
२६,१७, ता १,९,१, -यस्य वा  
४,४,१, ६, -०या तै ३,७,९  
१, -या ता १,२, ५, -याय वा  
३,६ ३,१५, ४,३,३ ५,१,१६  
तैआ ४,४२,४, १०, १,१२, ता

१,९,१; गो २, २, १३; -ये ए  
५,२१, ६, १०; ७,९; शा. २६,  
१०, २८,३, वा. २,३,४,०,६, ४,  
५,२, १५; ७,५,०, ५४, वा १,  
४,१,२०, तै २, ४,१, ७, -येषु  
ए १,१६, शा. ८,१  
क्षय(त्-→)ङी- -ङी. तै २, ५,  
८,५, तैआ ४,४२, ४  
क्षयत्(√रक्षिफ)- -यन्ताम् वा ७, ३,  
१,३३, -यन्ता ए ७, २०, वा  
२६,१५  
√क्षर्, क्षरति ऐआ २, ०,२, तै २,  
४,६,१२, जै १३०, जैउ १,०,  
३, ४, सा १, ७, ४, क्षरन्ति  
ऐआ २, २,२, वा १४, ९, ३,  
११, क्षरन्ति तै २, ७, ७, ६,  
तैआ १०,१०,२, १५, १, ४९,  
१, ता १३, १,५, प ५, १०,  
क्षरन्तु ता १३, १, ५, अक्षरत्  
वा ६,१,३,६, ता २०, १४,७,  
जैउ १,७,२,१, प १, ५, गो  
१,१,७, अक्षरत् तै २,८,३,४  
क्षरत्- -रत् जैउ १,१४,०,८  
क्षरन्ती- -न्ती तैआ ३,११,१०,  
ता १,२,९, ६,६,१७  
क्षा(√क्षि)- -क्षा ए ५, १९,  
वा २६,१२, क्षाम् वा ४, ५,३,  
३, तै २,८,२,४  
क्षत्र सप्रहीतु- -तुगाम् वा १३ ४  
२, ५, ५,२, ८  
क्षाम(√क्षि)- माय ता १८ ७  
क्षाम कर्षे मिश्र- -म् वा २, ५, २,  
४६ का १,५,१,२८  
क्षाम वत्- -ते ए ७,६  
१क्षामत्- -त् तैआ १०,१,१६  
क्षामत्(√क्षम्)- -म तै २, ४, ५ २

क्षामा- -मा वा ६,७,३,२, तै २,  
८,९,०६  
√रक्षिफ, क्षिणोति वा १०,४, ३,  
१, क्षिणोति वा ३,५, १, २५,  
१०,४,२,१, क्षिणुत वा २, ३,  
३, ११, १२, क्षिणुन्ति वा  
१, २, २, ११, क्षिणन्ति वा  
०, २,१,८, क्षिणोमि वा ६, ६,  
३,१५, तैआ २,५,३, क्षिणुयात्  
वा १,३,१,६, ६, ६,३,१५, वा  
२, २,४,५  
क्षीयते ए ७, १६, वा ७,  
४, वा. ८,३,३,७, १०,५,४,१७,  
१४, ४, २, २८, ५,१,३, २,३,  
क्षीयते वा २, ४,२,७, ३, ८,३,  
३०, का १, ३,३,७, तै १, १,  
३,५,४, ६,५, ३,१०,९,१०, ता  
६,१,१०, जै १२४, प १, ६,  
४,६, क्षीयते तै ३, ११, ८,५,  
क्षीयन्ते वा ३, ९,३,०, ७,५,  
२,२, १४, ४,३,१, ६, जैउ ३,  
१, १,१ गो २, १, ८, अक्षी-  
यत तै १, १, ३, ५, जैउ १,  
७,२,२, १४, ०, क्षीयत वा  
१४,४,३,७ जैउ १, १, २, ५,  
क्षीयेरत् जैउ १, १,२,७ क्षायि  
तै ३ ७,५,७ क्षेष्टा गो २, १,  
७, अक्षेप्यत वा ८,३,३,७  
१क्षय, २य, यद्र क्षीय अद्र  
√रक्षि, क्षेति ए १, २९, ८, २६,  
तै २, ४,६, ४, क्षेति तै २, ८,  
४ ३, क्षेतिऽह्व ए ५, २१,  
क्षियति वा ६, ३, ३,१९, १४,१,  
२ २४, गो १,३,१९, क्षियतिऽह्व  
वा २६,१५ १०, क्षियन्ति वा  
१६,४, वा ७, ५, २, ५४, १४,

† 'क्षप' इति भा मेषु च । ‡ 'क्षत्' टि गद्र । ॥ अति/कम् पटि द्र । ॥ क १०,४,५,४, य १२,६ ।  
७- पया तु 'क्षाम' इति । 'क्षामन्' इत्यतो निष्पन्नो संहितादीर्घधेति । वाजसनेयिकास्तु 'क्षामा' पया पठन्ति ।  
§ 'क्षामाचन्दोऽन्तरिक्षवाची' इति ब्रुवता सा 'क्षामन्' इत्या पूर्वबन्धिप्रादितो भेजेत् । 'क्षामा(गद्र)→'यामा'इति द ।  
७ तत्रैव श प्रकरणे द्र । ७ √ १भि क्षये, हितायाम् । √ २क्षि निचामगलो । √ ३भि ऐश्वर्ये, इति विवेको द्र ।  
§ क्षण्वन्ति' इति सुगा सा सम्मत । √ क्षणु हिमायाम्' इत्यस्येदं ह्यपमिति ।

१,२,२४, तै ३,१,१,६,७  
 क्षित्तु-त्तम् तैआ २,१९,१, -ता  
 तैआ १,९,१  
 क्षित्त वत्-त् श्वा २६, १५, १७<sup>३</sup>  
 क्षित्ति-त्तय तै २, ४,७,९, ३,६,  
 १०,२, स ५ -त्तये गो १, १,  
 ९, -नीनाम् वा १५,२  
 क्षियत्-यन्त्र एआ ५, २, २  
 सा १, ४,१४ -यन्त्रम् वा ९,  
 ५,२,४  
 क्षेति वत्-त् ऐ ५,२०<sup>३</sup>,२१<sup>३</sup>  
 √क्षिप्, विक्षिप तैआ ६,१,४  
 क्षिपणि-णि वा ५, १, ५, १९,  
 -णे ऽइव तैआ १,४,२  
 क्षिपित्-त् तै ३,७,६,१६  
 क्षिम्-प्र वा ६,२,१,३७,९,४,१,  
 १०, -प्रम् ऐ ७,३०,६,८<sup>३</sup>,१८<sup>३</sup>,  
 ८,२८<sup>३</sup>, वा २,९,२८,७, वा ४,  
 १,३,३, ५,५,५,१४, ६, ३,२,२,  
 ११,२, ७,२३, १३,८,१, २, वा  
 १,१,४, १९, २१,३,४,९<sup>३</sup>, २,२,  
 ३,१६,२,४,१४, तै ३,१,४,१५,  
 ५,१५,१०, १,४, ता ७, ७,१२,  
 ९,१,३८, १२,१३,२३<sup>३</sup>, १३,४,  
 ११<sup>३</sup>, म १, गो १,३,१३<sup>३</sup>,२,६,  
 ५<sup>३</sup>, -प्राणि वा १२, ३, २, ५<sup>३</sup>,  
 -प्राप् वा ६, ३, २, २, -त्रे वा  
 १,१<sup>३</sup>, वा १,२,५,१७ ३, १,१७  
 ४,३,२,१,६,१, १८,७ २,१७, ८  
 ३,१६,२,१,४,१९,२,१,३,२ १४,  
 ४,४, १५<sup>३</sup>,३,१,२,३, ४,१,१,  
 २१ २,१ ५,२, १५,८ ११, ६,  
 ८,१८<sup>३</sup>,५, ३ ३ ० ३,७ ४ २  
 १८,०,३,४, ११, १० ३,५,१६,  
 ५,५, ९, ११, १, ३, ७, १२ ४, १,  
 ४,४, २,९, ३, ८, ५, १, १७ १३,  
 ८,१,७, १२, तै ३, १, ३ ३  
 १२७<sup>३</sup>, जैठ १,१,४,७

क्षिप्र काम- म सा १,२,४  
 क्षिप्र-गति-ति वै ३,१७  
 क्षिप्र श्येत्-म् वा १०, ५, ०,  
 १०  
 क्षिप्रा(-प्रऽअ)-यण-गानि गो १,  
 ५,५<sup>३</sup>  
 क्षिमे(-प्रऽइ)-पु-पये तै २, ८,  
 ६,८  
 क्षेपिष्ठ-ष्ठ ता १७,१२, ३, ५  
 ३,८<sup>३</sup>,९  
 क्षेपीयम्-य वा ६,३,२,२  
 क्षेपन्-न्गात् ता ७,६,४  
 क्षीग(√क्षि)-गे वा २,४, २, ७,  
 वा १,३,३,७  
 क्षीरु-रम् वा २,३,१,१६, का १,३,  
 १,९, तै १, ४,८,४, २, ६,२,१,  
 जै १७३, जैठ १,१,३,८, -रस्य  
 वा ९, ३,२,४, -रै तै १, ३,६,  
 ८, ता २४, १८, ३, जैठ १, १,  
 ३,८, -रेण वा १३, ८, ४, २,  
 तैआ ६,४,१  
 क्षीरु भाग-गा तैआ ६,८,१  
 क्षीर-ग्राजिन्-न्त्री वा १,३,४,१४  
 क्षीर र(स→)सा-सा ता १३,  
 ४,८  
 क्षीरु-वत्-वान् तैआ ६, ८, १  
 क्षीर-धी-धी वा १२, ६, १, २५  
 क्षीरु होच-ता वा २,३,३,१५  
 क्षीरा(रऽआ)-हृत्ति-म् जै ५<sup>३</sup>  
 क्षीरिन्-रिणि सा ३,३,३, -ती  
 वा ६,६,३,३  
 क्षीरो(रऽओ)-दन-न् वा २, ५,  
 ३,४<sup>३</sup>, वा १, ५, ०, ४, -न्म् वा  
 १४,६,४, १३  
 क्षीरोदन मौली( मऽओ)-दन-  
 -नाम्याम् वा ११, ५, ७, ९, -नी  
 वा ११, ५, ७, ९  
 √क्षुद्र असौदयम् तै २,४,५,२

क्षुद्र द्रा-द्रम् ऐआ २,२, २ वा  
 १,५,३,११, २,५ १,२, ४,१,३,  
 १६, वा १,४,३,२, जै १५०,  
 गो २, १, ९; -द्रा वा ९,४,  
 ३,१४<sup>३</sup>, १०,४,०,१८, १४,५,१,  
 २३, तैआ ४,३६,१, जै १६५,  
 २०४, -द्राणि शाआ ७, २३;  
 ता १७, १, ३, जैठ ३, ५, ४,  
 ४, -द्रान् तै ३, १, ०, १०,  
 -द्रेभ्य गो १, १, १२  
 क्षुद्रक-क म २,७,३  
 क्षुद्र-मिश्र,धा-धा शाआ ८,  
 ११, -धाणि ऐआ २,६,१  
 क्षुद्र-सूक्त-क्ता ऐआ २,२,२<sup>३</sup>  
 क्षोदस्-क्षोदिष्ठ-अद्र  
 क्षुष्(√क्षुष्)-त्,द् वा ९,१,२,५<sup>३</sup>,  
 तै ३, १२, ९, ६, तैआ ४, २२,  
 १, -ष् तै १, २, १, ३, -धम्  
 वा ९,१,३, ५, तै १,६,७,२,३,  
 ३,१, १,१२,२,२ तैआ २,९ १,  
 -ष्वा तै १,५,६,५, -ष्ते तै ३,४,  
 १, १, म २, ६, १६  
 क्षुत्तु( घऽत्)-प्या-भ्याम् तै ३,४,  
 १६,१  
 क्षुत्वि( घऽपि)-पामा-भ्याम् म २,  
 ६, १७  
 क्षुध्यत्-न् तैआ १,३१,५  
 क्षु-मत्-न् तै २,७,१३,५, -न्तम्  
 ऐआ ५,२,३, ता ९,२,१३  
 क्षुम्भि-मा वा ५,३,५,०९  
 क्षुर-र शाआ ६,२०, वा २,६,४,  
 ५<sup>३</sup>, ६७ ३, १, २, ७<sup>३</sup>, ८, ५, २,  
 ४<sup>३</sup>, १४, ४, २, १६, वा १,६,  
 ४,६<sup>३</sup>, ७<sup>३</sup>, ८<sup>३</sup>, तै २, ७, १७, ३,  
 -रम् वा ३, १, २, ९, ता १,  
 ५, १५, -रस्य वा १४,६,१,३,  
 आ २,७,१, -रेण वा ३, १, २,  
 ७,८, तै २, ७, १७, २, मा २,

१ वर्गविकारेण √क्षीयेते रूपविद्ध । अथवा √क्षिपेरेवेति भा । १ 'क्षेत्ता' इति मुद्रा । सा अपि  
 मयैः । Ly (Ms) C, Pw. प्रथ च यथोपरि मुद्रित तथा गण्यु मन्यते । १ √क्षुपतीति मुद्रा पकारस्य मन्ना  
 ति भा । १ क्षमायेति वि उ म ।



५,४,३,६,११,१३, म १,६,१  
 क्षुर-घानु-ने दाआ ६, २०,  
 दा १४,४,२,१६  
 क्षुर घात-रायाम् जैउ ३,३,३,९  
 क्षुर-यधि-वि आ जैआ १, २,११,  
 -वि जै २६; -विगी आ जैआ  
 १,३,२३, जैआ २,२३,३, -विम्  
 जै १४, २६, -धी दा ३, ६,  
 २,९, -नीन् दा ७, ३,२, ५,६  
 क्षुर सयुक्त-क्त सा २,५,५  
 क्षुर हरस्वा-सी जैआ २,२३,५  
 क्षुल्लु, कुल्लु-का दा १, ८, १,३, तै  
 ३ १०, १,४  
 क्षुल्लक काल्य-म् आ १,२३७  
 क्षुल्लक-चारम-म् आ १,३,१७  
 क्षुल्लुक वैद्यम-म् आ १,४७१  
 क्षु-यत्-न ता ८,२,२  
 क्षेति-वत् ✓रक्षि द्र  
 क्षेत्र(✓रक्षि)-त्रम् ऐ ८, २०, शा  
 ३०, ११, दाआ १२, ४, तै २,  
 ७, १३, ३, ता २, १, ४, गो २, ५,  
 १०, -त्रागि तै २, ४, २, ९; ३, २,  
 ता २१, २, ८, -त्राय तै २, ४, ३,  
 ५, -त्रे गो २, २, ८  
 क्षेत्र-गृह-सस्य-स्थेषु प ५, ५  
 क्षेत्र क्षिप्य-स्याय तै २, ४, ६, ८  
 क्षेत्र ज-क्ष दा ६, ११, दा १३,  
 २, ३, २, तै ३, ८, २२, १, १०,  
 १०, ४, ता २१, २, ८, जै  
 १६८, -जम् ऐ ४, २०  
 क्षेत्र तर- मूडव दा १, ४, १, १६  
 क्षेत्र पति-न्त्ये ता १, ८, १५७  
 -ति † गो २, २, ८ क्षेत्रनत्य अद्र  
 क्षेत्रिन्-धी तै २, ५, १, १  
 क्षेत्रियु-यात् तै २, ५, ६, ३  
 क्षेत्री-त्रियै तै २, ५, ६, १  
 क्षेत्र, क्षेत्रिष्ठ, क्षेत्रीयस्, ✓क्षिप द्र  
 क्षेत्र(✓रक्षि)-म शा ९, ४, दा

१३, १, ४, ३, २, ९, ५, तै ३, ३,  
 ३, २, ७, ७, १३, ९, १, ४, ७, २,  
 तैआ ९, १०, २, तां २२, १८,  
 ७, -मम् दा १३, २, ९, ५, तै  
 ३, ९, ७, २, जै ११७, -मस्य  
 दा ३, ५, ३, २०, -माय दा ५,  
 २, १, २५, ८, ३, ४, ८, तै ३, ४,  
 १०, १, ८, ३, ६, -भेग दा १३,  
 १, ४, ३  
 क्षेम योग-गो ऐ १, १४  
 क्षेम्ब्य-म्य दा ६, ७, ४, १०, ३,  
 -म्या दा १३, १, ४, ३,  
 रक्षे(म्य)म्या-म्या तै ३, ९,  
 १३, ३  
 ✓क्षे, क्षापयति तां १७, ५, ७  
 क्षाम-गद्र  
 क्षेत्(←रक्षि) वत्(मनुष्य)-व् दा  
 २०, ३, २२, २, २५, ३  
 क्षेत्रपत्य, स्या(←नेनपति) -स्य दा  
 ५, ५, २, ७, -स्या दा ३०, ११,  
 गो २, ५, १०, -स्येन तै १, ८,  
 ४, २  
 क्षेमि-मि जै ११५; जैउ ३, २,  
 १, ३, २, २, ४, ६, -मिम् जैउ  
 ३, २, २, ५  
 क्षोदस्(✓क्षुद)-सा ऐ ५, १६,  
 सा २६, ८, १५  
 क्षोदिष्ठ(←क्षुद्र)-छा गो २, १, ९  
 क्षोयुक्त, क्(✓क्षुप्)-का दा १२,  
 ५, २, ४, -क्वै स २  
 क्षौम(←क्षुमा)-म् तैआ १, ३२, ३  
 क्षुण्ड(✓क्षुण्)-म् दा ६, ३, १, ३४, ३  
 ३५  
 क्ष्मा-→क्षमया ऐ ६, २७ दा २६,  
 १३, शा १, ७, ४, ४

१, तै ३, ७, ५, २, तैआ १०,  
 १, १, जैउ १, १, ३, ६, सा ३,  
 ८, ५ गो १, १, २५, २, २, ५,  
 यानि ऐआ २, ३, ३, गो १,  
 १, ३९  
 रज्जु(←जम्)✓क्ष-म् तै २, ७,  
 १५, ६,  
 र्ज् तैआ ४, २, ७, १  
 रद्ग-कवच-च जै १३४  
 खण्(=द) तैआ ४, ३, ७, १  
 खण्डिक-क दा ११, ८, ४, १,  
 जै १३७, १५३, -कम् जै  
 १३७, १५३, -केन जै १५३  
 खद्व(✓खद्व)-व् दा १, ७, ४, १०  
 खदिर-र दा ३, ६, २, १२, १३,  
 ४, ४, ९, तैआ ५, २, ४,  
 -र्येण दा ३, ६, २, १२  
 खदिरसार-मणि-म् शाआ  
 १२, ८

✓खन्, खनति दा ६, ३, १, ३७, ४३,  
 ४, १, १, ५, ४, ९, का २, २, ३, ९,  
 खनति दा ३, ५, ४, १, ३, ८, ६, १,  
 ६, ७, १, ३, ३, ३, ३, ३, ३, ३,  
 २६, ४, १, १, ३, ४, ५, ५, ४,  
 १, २, ३, तै ३, २, ९, १०, ११,  
 जै १४४, खनन्ति ऐ २, ११,  
 का २, २, २, ९, खनन्ति दा  
 १३, ८, ४, २, तै १, ५, १०, १,  
 तैआ ५, १, ४ ता २५, १०, ५,  
 खनन्ति दा ६, ४, १, १, ४, ५,  
 खनाम दा ६, ४, १, २, ३, ५,  
 खनन्तु दा ६, ५, ४, ३, खन  
 तात् ऐ २, ६ तै ३, ६, ६, ३,  
 खनाम तैआ ५, १, ४, सुख  
 नद् दा ६, ४, १, ४, खनन्  
 दा ६, ३, १, ३६, ४, १, १, ५,  
 खनेत् दा ३, ५, ४, १४, खनेत्  
 दा ६, ५, ४, २, १०, २, २, ६,

ख

ख-→खम् दा १४, ८, १, १, १२,

† 'क्षुरस्य हरसी' इति आ मुपा । † 'क्षुरक', सा । † 'क्षिप्य' इति साधु भवेत् । † मुपा ह्यरक्षिन्य । † रक्षो  
 जातिरिति सा । तु 'क्षेत्रियात्' इति अ २, १०, १। तै अपि द्र । † 'क्षिम्ब' इति य १५, ३३, द्र । † 'क्षिन्'  
 इति भ्र द्र । † 'खण्णमसि' इति पाठ ।

खनेम श ६, ३, ३, ११<sup>१</sup>, खनेम  
श ६, ३, ३, १४<sup>२</sup>

खायन्ते श ३, ५, ४, ११; खायुन्ते  
श ३, ५, ४, ९

खनत्-नन् श २, ३, २, १४<sup>१</sup>, ६,  
४, १, ५ -नन् श १, २, ४, १६;  
३, ३, १, ७, ६, १, १९, ६, ३, ३,  
१३<sup>१</sup>, -नन् ऽइव श १, २, ३,  
७<sup>१</sup>, ५, ९, का २, २, १, २०<sup>१</sup>,  
३, ८

खनन्ती-न्त्य ऽइव श ४, ५,  
५, ६

खनन-नात् प ५, १०

खनिनुम् श ६, ३, १, २९<sup>१</sup>

खनित्र-न्त्रम् जै १४४, -त्रेण ता  
१६, ६, ५

खात्, ता-त् श ३, ६, १, १३, ७,  
१, ६, -त्स्म जै १, १, ५, ५,  
-त्स्य जै १०३, -ता तै १, ६,  
८, ६, -त्वेन श ७, १, १, १३<sup>१</sup>,  
९, ४, ३, ९<sup>१</sup>

खात्वा श १, ८, १, ३, १३, ८, ३,  
१०, तैआ १, २०, ८, २५, १

खे(य→)या-न्या तै ३, २, ९, ११

खर-रम् ऐ १, २२, -रै वा १४,  
१, २, १७, २, २, ३०, -रै ऐआ  
३, २, ४, -रै वा १४, ३, १,  
२२

खर करम-मन्थ कङ्क कपोतो(-त्तऽउ-)

ल्लङ्क-काक शृङ्ग श्येन भास वायस-

गोमायु-सस्य-स्थानि प ५, ८

खल, ला-ल ता १६, १३, ७, म  
१, ७, १, -ला जै १, १, ५, १, ४

खल-कुल-ल्ग श १४, ९, ३, २२

खले-खली-ल्ली ता १६, १३, ८

खलति-तिम् तै ३, ४, १७, १, जै  
१९८<sup>१</sup>, -ती जै १४७, -ते वा  
१३, ३, ६, ५, तै ३, ९, १५, ३

खलति(ती?)-त्रैयोवाति(ती?)-ती

जै १४७

खालतेय-यः जै १५७<sup>१</sup>

खलु ऐ १, २, ६, ११, १५, २, ३, ६,  
१५, ३, ११, ३४, ४, ५; १६; ५,  
२४, ३१<sup>१</sup>, ६, ११, २६, ३६, ८, १<sup>१</sup>,  
२, ४, ऐआ ३, १, ५<sup>१</sup>, ६, २, ५<sup>१</sup>,  
५, १, ६, शा २, ९; ७, ४, २३,  
५, २४, ९, २०, १, शाआ ३, ७;  
५, १, ३, ६, १९; ७, ३, २०; ८, ९;  
श १, १, १, ६, २, १, २०, ५, १;  
२६, ५, १, ३, ३, ८, ६, ३, १६, ८,  
२, १०, ११, ३, २०, २५, ९, १,  
२९, २, ६, ३, २३, २, २, २, १४,  
३, २१, ३, ४, १९, ४, १, १०, ४,  
१४, ५, १, १४, ४, ९, ६, १, २९, ४,  
९, ४, ३, ३, १७, ८, ७, २, १६, १०,  
६, ३, १, ११, १, २, १३, २१-२३,  
१२, ४, २, ५, ८, २, ४, ७, १३,  
१, ३, ६, ४, ४, १, ५, १, ७, ७, १,  
१०, १४, ४, १, ७, २९, ३०, ६, १,  
४, ७, १, १६, २, ७, ३, ५<sup>१</sup>, २५, वा  
१, ३, ३, ९, ४, २, २, ६, १, ७,  
२२, २, ३, २, १, ३, २३ २, १, ४,  
तै १, १, २, १, ८, ९, ८, २, २, ५,  
३, १, ५, ३, ६, ७, १, १०, ५, ४, १,  
२, ३, ४, ६, ५, १, ६, ५, ७, ३, ७,  
६, ३, ९, ४, ५, १०, ३, ७, २, ६, ७,  
५, ८, ४, ३, ८, ३, १०, २, २,  
१, २, ९, ३, २, ८, ३, २, ४, ३, ६,  
३, ८, १, ३, १, ३, ३, २, १, ३, ३,  
९-११, ३, ८, ७, ८, ८, २, ३, ३,  
९, ४, ९, १४, १, ३, तैआ १,  
६, २, ८, ७, २, १३, १, ५, ४, ६, ८,  
६, २, ८, ५, ९, २, ११, १०, ३, ६,  
११, १, ५, ९, २, १, ३, १, ४, १, ५,  
१, ६, १, ता ४, २, ११,  
१३, १७, २०, ७, ८, ५, १, १४,  
१९, ३, ३, ६, ६, १०, ६, ६, ९, २५,  
९, १, ३, ७, ४, ४, १६; ९, ३, १७,

१, ११, १८, १, ७, २४, १४, ४; जै  
४७, ५८, ५९, ७८, ८४, १५१,  
१६२, १६६, १९७, जै १, १२,  
१, ५, २, ३, ५, आ १, सं १, ३,  
प १, २<sup>१</sup>, ३, ७, गो १, १, ६<sup>१</sup>, १०,  
१६, २२, ३१, २, ५, ८, ३, १८,  
२२, ४, १२, ५, १, १०<sup>१</sup>, २, २, ४,  
५<sup>१</sup>, १६, २१, ३, ९<sup>१</sup>, ४, १५, ५, १,  
६, १२<sup>१</sup>, १६

खलु-नस्( ) सं ५

खल्व-ल्वा. श १४, ९, ३, २२

खाण्ड्व-न् तैआ ५, १, १, -गव  
जै १९०, -वे ता २५, ३, ६, जै  
१९०

खात्, खात्वा/खन् द्र

✓खाद्, खादेव श १, ७, ४, १६<sup>१</sup>,

खादिषु श ४, ४, ३, ११, खादि-

यम् श ४, ३, ५, १९

खादयति शाआ ११, ४

खाद्-द् ऐ ५, १२, ऐआ २,  
३, ४, -दम् श १३, ४, २, १७

खाद्व् इत्(त्←दन्त)-त् तैआ  
१, १२, ४

खादि-इय तै २, ८, ५, ५

खादिन्-न्म् ऐ १, १६, शा  
८, १

खादि(त्→)ता-त्ता वा ३, ६, १, ७

खादित्वा ऐआ ३, २, ४.

खादिर्(←खदिर)-र्-रः श ३, ६, २,  
१२<sup>१</sup>, तै ३, ८, १९, १, ता २१, ४,  
१३, -रम् ऐ २, १, शा १०, १,  
प ४, ४, -रा श १, ३, ३, २०,  
१३, ४, ४, ५, ९, १०, तै ३, ८,  
२०, १, -रेण ऐ २, १<sup>१</sup>

खादिर्(ती?)-री श ७, ४, ४, १,  
तैआ ७, २, ४

खार्गलि-लि ता १७, ४, ३, जै  
१३७

खावाँ-वाँयाम् प ४, ६

† 'ध्यायन्ते' इति वज्र मुपा अनुद् । ‡ 'अभि' इत्युपसर्गयोग इति Pw ग्र. । कर्मप्रयचनीय इति सा । हारमुद्रणप्रकार एव ध्रमम्भूमिति दिक् । § खादन्दत् इति कालि Mw Bw चिन्सा । भा नु. ययाम् ।



प छ,४, -स्तौ आ २, २४, १,  
 -रोम्य श ९, ४, १, ४, तौ ३,  
 ४, ५, १, तौआ ३, १०, ३, जैउ  
 १, ३, २, १  
 गन्धर्वि(र्विन्→)णी-णीजै १३८  
 रगम्(√गम्=म्)- म श १३,  
 २, ९, ६, ७, -मे श १३, २, ९,  
 ६, ७, तौ ३, ९, ७, ३, ४  
 रगम्-म तौ ३, ९, ७, ३, ४  
 गुमरिन्-स्तव तौ २, ७, १३, ५  
 -स्त्री श छ, १, १, ९, -स्तौ श  
 छ, २, १, १२  
 गुमस्ति धून्-त श छ, १, १, ९, ९  
 गभी(=म्भी)र-रम् ऐ ५, ५, श ३,  
 ९, ४, ५, तौ २, ५, ६, १, ८, ९, ४, जै  
 २१२, -रै ऐ छ, २०, तौ २,  
 ८, ४, ७  
 गभीरु वेपस्- पा तौ २, ८, ६, २  
 गुम्भन्-न् श ७, ५, १, ८  
 गुमिष्ठ-म् श ७, ५, १, ८  
 गम्भीर, रा- रम् आ जैआर, ४६८,  
 -स्त्य जै १०३, -रा प २, ४,  
 -रैमि म २, ३, ५  
 √गम्(→इ)गुच्छति ऐ १, १६,  
 २१, २, १९, २४, ३, २४, २६, छ,  
 १५ १७, २० २७, ५, २, २३, १,  
 ६, १७, २०, २२, ७, १३, ८, १९  
 ऐआ २, ५, १ छ, १, १, श ३, ३,  
 ५, २२, ४, २८, १०, शाआ छ,  
 १, २, १२, १३, १४, श १ ६,  
 ४, १७, २, १, १, ७, ४, ४, ९, ३, १,  
 १, १२, २, ४, १२, ५, ३, ३, ९, ६,  
 १, २, ३, ५, ९, ३, ३, १४, १०,  
 ३, ५, १६, ४, ३, २, ११, २, ७,  
 २८, २९, ५, ६, ९, १३, १, ५, १,  
 १४, ४, २, २, ३, ४, ६, १०, १२,  
 का १, १, १, ५, तौ १, ३, २, ३,  
 ६, ८, ५, ८, ६, ६, ३, ११, ७,  
 २, ३, गच्छति श ३, ५, ११,  
 ६, ३, १, ९, ३, १०, १५, २, १,  
 २, ८, ४, ९, २, ३, १, ३, १, ३, ०, ४,

४, २, ४, ५, ५, १, २२, ४, ११, ६,  
 ४, ९, ६, १, २, ३, ५, ६, १, ६, ४,  
 १०, १३-१५, ९, १, १, २२, ४, ४,  
 १५, १०, १, ४, १४, ११, २, ६, ११,  
 १३, ४, ३, १५, १४, ४, ३, २९, ८,  
 १३, २, का १, १, २, ५, ३, ३, ४,  
 ९, २, ३, १, ३, १, २१, ४, १,  
 २, ३, ४, ३, १७, ५, ३, १०, तौ १,  
 १, ९, ८, ३, २, ५, ९, १-३, ४, १,  
 ४, ६, ४, २, ५, ६, ८, ६, ६, २, २,  
 ३, ७, ४, ६, १०, ५, ३, ६, ४, ७, २,  
 ३, ४, ७, १, ३, ११, २, १८, २,  
 ३, ८, ९, १, ३, १८, १, २, ३,  
 ९, २२, ४, ११, ९, ७, तौआ २,  
 १४, १, १५, १, ५, ११, ३, १०,  
 ६, ४, १, ता २, १६, ४, ९, २, ६,  
 ११, ३, ९ १२, १२, १०, १३, ९,  
 २३, १५, ३, ३, ५, ३, ०, १६, ९,  
 २, १७, ११, ५, ७ १९, १२, २  
 १३, २, ४, ५, ६-८, १७, ८, २०,  
 १४, ६, १६, ९, २१, २, ४, २२,  
 ९, ३, ११, ३, १४, ३, १८, ३, ५, ६,  
 २४, ६, ३, ३, ८, २०, ६, ०, ६, ८, ७, ८,  
 ८, ४, ९, ०, १५ १०१, ११३, ११६,  
 १२५, १३२, १३६, १३९, १४१,  
 १४४, १४५, १५३, १५८, १६८,  
 २०५, जैउ २ ३, ३, १, ४, २,  
 १, ४, ३, ३, ३, ९, ४, ४, छ, १०, १,  
 ३, सा ३, ९, ५, स १, २, ३,  
 १, गो १, २, २, ४, ५, १४, २, ३,  
 २०, ५, १५, गच्छतीर तौआ  
 ८, ६, १, गच्छतिऽइव जैउ छ,  
 १०, ४, ५, गच्छतः श १०, ५, २,  
 ११, गच्छत श १४, ८, १३,  
 १, जैउ छ, ६, १, ५, २, ३,  
 गच्छन्ति ऐ २, २ १५, ३, ३१  
 शा १२, ४, १८, १२, २१, ५,  
 शाआ ३, २, ५, २, श १, १, ३,  
 ७, ३, १, १, १२, ६, ५, ४, ७, १३,  
 १, ६, ३, १४, ६, ३, २, का २, १,  
 ३, ५, तौ ३, ८, ९, ४, गच्छन्ति

श छ, ६, २, १, १४, ६, ३, २, तौ  
 १, २, ५, १, ४, १, ३, ६, ९, ८,  
 ३, ८, ९, ४, तौआ ३, ११, २, ता  
 छ, ३, १०, ५, ७, ११, ८, ८, १४,  
 १, १९, १५, २, २, २३, ६, २, १३,  
 २, १४, ३, २४, १५, ३, २, ५, १, ७,  
 ६, २, ९, २, १७, २, १८, ६, जै  
 १२, १०३, १५६, १६८, स १,  
 गच्छन्तिऽइव ता १५, २, २,  
 गच्छथ. तौ २, ८, ७, ७, गच्छन्ति  
 तौआ १०, १, ९, जगाम ऐ  
 ८, २८, श १, २, ५, २४, ६, ४,  
 १, २, ४, ४, ४, ९, ५, १, ६, ४, १४,  
 ७, १, १, का २ २, ३, २१, तौ २,  
 ४, ६, ११, ३, ११, ८, ३, ता १,  
 ५, १८, जै १३३, १३८, १४३,  
 १५३, १५९, जैउ १, १८, ४, १,  
 जग्मु ऐ छ, १७, ५, २१, ७,  
 ३, ४, शा १३, ३, २०, २, श  
 ९, ४, ४, ४, ५, १, ४, ५, तौ २, ६,  
 १, ३ जग्मु श १४, ९, २, ७, तौ  
 २, ४, ३, ११, जैउ २, ३, २, ४,  
 गन्नासि तौ ३, ११, ८, २,  
 गमिष्यति श ११, ४, ४, ११,  
 जै २०५, गमिष्यन्ति श १३,  
 ४, २, १७, गमिष्यति श ५,  
 ४, १, ९, १४, ६, ११, १, गमि  
 ष्यति ऐ ५, २८, १४, ६,  
 ११, १, जै १५८, गमिष्याव  
 शाआ ३, १, जैउ ३, २, २, ८,  
 गुच्छाव श ११, ५, ५, १०, तौ  
 ३ ७, १३, ४, गच्छाव श १,  
 ८, ३, १२, २३, ९, २, १९,  
 का २, ७, १, १९, गच्छति तौआ  
 ६, १, ४, गमाते तौ २, ५, ५, ३,  
 गच्छाव ऐ २, १२, गच्छन्ति  
 तौआ ६, ७, २, गच्छतु श १,  
 ९, २, ३, १, ३, ७, १, ३, २, १४, ९, १,  
 ६, तौ ३, ७, ४, १७, ५, १०,  
 तौआ ६, १, ४, ५, १, ७, ३, ता  
 १४, ११, १, म २, ६, ९,

गच्छतात्वां वा १४, ६, ११,  
 ६, गच्छताम् तै ३, ७, ४,  
 १३, तां २०, ११, ३, गच्छन्तु  
 वा १,२,३,३, वा २,२,१,१७,  
 गच्छ ऐ ३, ८, ५, २५, वा १,  
 २,४,१६,१९, ८,३,१,१, ३,२,  
 ४,९,३,३,६,४,१६, ८,४,११-  
 १७,५,१-४, ४,४,४,१४, ६, ७,  
 ०,६,७,५,१,९, १३, १,०,३,  
 वा २,२,२,९-११, तै १,१,७,  
 ३, ८,६, ३, २,९,३,३,९,४,७,  
 ५,३,६,२४, तैआ ४,९,३, १०,  
 ३, २०, १,२३,१, ७, ८,३,४,  
 ७, ६,१,४,४,२,७,३, ९,२,१,  
 १०, ३०, १, जै १४३, १८८,  
 जैउ २,३,३,१, सा ३,८,३, म  
 २,३,१९, गो २,३,५, गच्छतात्  
 तै ३, ७, १३, ४, गच्छतम्  
 ऐ ५,१, वा ३, ३,४,१२,८,२,  
 ०८, ०,४,३,१३, ३, ७,७,१४,  
 तैआ १, ७, ३, गच्छत वा ४,  
 ३,४,२०,५,१,५,१७, तै १,३,  
 ६,५,३,३,६,५, जैउ २,३,२,४,  
 गो १,२,१८, गन्तन ऐ ६,१२,  
 गो २,०,२२, गच्छानि वा ३,१,  
 ३,६, ११, ५,४, १८, गच्छानि  
 वा ३, १,१, १२, ३, २३,२,४,  
 १२,३,३,८, ४,३,१८ ५, २,१,  
 १०, गच्छाम वा १०, ६,१, २,  
 गमाम तैआ १०, १, १२  
 अगच्छत् ऐ ३,१५,१९,८,१४,  
 वा २, २,३,१, १०, १,१,१,४,  
 २,२,१ ११, २,३,३, १४,१,२,  
 ९, ३,२४, ११, २,२, ११ १४,  
 ३५,५३, वा १,२, ३,१, तै १,  
 १,४,४,५,३,२,२, ३,१०,१ ६,  
 ७,२, ४, २,७,१,२, ११,२, ३,  
 ११,१,६, ता २,२,६ ११,३,९,  
 १२,१२,१०, १३,३,१५,९,२३,  
 २७ १२,८, १४, ९, ३२, ३८

११, १७, ३३; १५, ३,२१, ५,  
 ३०; ११,९, १७, ११,४, १९,  
 १७, ८; २०, १३,४, २०, ९,२,  
 १४,२, २३, १४, ३,२४, १५,  
 २; २७, १, ७, ६, २, ९, ०,  
 १७,२, जै ३३, ७८, १३९,  
 १४२; १४५, १५८, जै १८०,  
 १८६, २००, २०५, जैउ ३,७,३,  
 १, अगच्छताम् जै ८४, अगच्छत्  
 ऐ ३, ४२, वा १४, ६, ३,२,  
 तै १, ४, १,३,४, ३,९, ०,२,३,  
 तैआ २,९,१,१०,६३,१,ता ५,७,  
 ११,१०,१२,३, १२,१०,५,११,  
 ४,१०,३,४, २२,११,२; २३,६,  
 २, जै २०, ३२, १३६, १३७,  
 १४६, १९०, २००, जैउ २,३,  
 ३,१, गो २, २,११, अजगन्त  
 वा ३०, ७, अगच्छम् जै ९०,  
 गच्छेत् ऐ ३,१९, ८, १५, वा  
 १०, ४, ३, ३, तै १, ५, २,१,  
 गच्छेत् वा ३,६,२,२, तैआ १०,  
 १,१३, ता १५, ७,२ १८,१०,  
 १०, जै २७, १४५,१६८, सा  
 २, ८, ५, स ३, गो १, १,  
 २५, ३, २१, जगम्यात् वा  
 २२,२, तै १,३,६, ६, गच्छेयु  
 जै १८४, गच्छेयम् ऐ ८, १५,  
 वा १, ८, १, ३६, २, ४, ४,१  
 का १, ३,४,१, तै ०,७,१, २,  
 ता १७,११,४, १९,१,७,८, जै  
 ८, ७८, १३३ १३९ १४५,  
 १५८, जैउ १, १५, १, १,  
 गमेयम् तै ३,७,७,११ ता १,  
 १, ४, म १, १, ८, २, १३  
 गच्छेम वा ३,४,३,१८ ४,६,९,  
 १, ३ १४, १,१, ३, जै २०,  
 १४५, गमिम वा ९, ४,४, ३,  
 तै २, ४, ३, ७ ३, १, १, ८,  
 गम्मा म १,१,९, अगमत् एआ  
 ३, १, ६, शाआ ७, १५ जै

२०५, जैउ १, १४, ४,५, गम्  
 तै २,४,७,६, ३,१,२,७, अगम्  
 ऐ १,१३, वा १,१,३,८,३,११,  
 १७,१९, २०, ९,१,४, २,५,२,  
 ४,४,४,५,७,८, वा १,५,१,३७,  
 ६,१, ३०, २, १,१, ३; अगम्  
 वा १,८,३,११,२,५,३,१८, ४,  
 ५,७,७,८, ९,५,१,६, तै १,३,  
 ९,१,२,३, २,४,६, १२,८,४,५,  
 ३,१,१,७, तां १,६,५, जै ११२,  
 य १,५, अगाम् एआ १,८,३,२०,  
 ९,२,१८,२,५,३,४, ६,१,४,७,  
 अगम् ऐ ६, १२, जै १४५,  
 गम ऐ ४,२९, गो २,६, १४,  
 अगमम् तै ३, ७,७, ४, गम्  
 वा २६,१४, शाआ ८, ५, वा  
 १,९,३,१७,४, ६,९,१२,१२,९,  
 २, ८, १४, ३, १, २८, तै २,  
 ६, ६, ४, ३, ११, ६,२, अगम्  
 वा ९, ३, ३, १४, १२, ४, ४,  
 १ तै १, ३,७, ५, २,४,४, ९,  
 तैआ ६, ३,२, ६, २, ता १५,  
 २,१, जै ६५ १२७  
 गम्यति तै १, ६, ९, ४,  
 गम्यति ऐ १, २८, २, २४  
 ४,५,२३, वा ५ ७ १०, २  
 शाआ ७, २ ४ वा १, ८, ३,  
 १७ ५,२,२, १४, १२, ८,३,४,  
 १३ २३, १३ १,२,३ ६,२,१,  
 ५ ७,१० ९,७, ३,३,१, ७,१,  
 २,८,१,२ ४,१, १४, ९,१,१८,  
 तै १,३ ६,५, ८,५ ६,३,७, ८,  
 २ ६ ४ ७,१०, ५ ८, ०, ३, २,१,  
 ३,३,२,१,४, ५,४ ६,३,४, ८,  
 २, ७, ६, ३, ९, २, ३, २,३, ९, ९,  
 ११, ३,२,३,५, ९, ३, ८, ९, ३,  
 १७,१,९,४, ३, ६, ४, २०, १, तैआ  
 ५, ८, ३, ७, ९, ९, ता ६, १०, ८,  
 ९, १, २२, १७, ८, २ १२, ३, १८,

६, १४, २०, ५, ३, २१, ४, ७, जै  
 ८, जैड १, ६, ३, ८, ११, १, ४,  
 २, ३, ३, २, ३, ३, १, १३, ३, ४,  
 १, १०, ६, ३, २, ५, ३, ७; गो २,  
 १, २५ ५, ७, गमयत ऐ ५,  
 ३०, गमयति वा १, ६, ४, ९  
 तै १, ५, १०, ४-७, ७, ६, ५, ८,  
 ३, ४, २, ५, ६, ५, ता ९, ८, ४,  
 १२, १०, ५, ११, ४, १२, ३, ४,  
 १७, १२, ४, १८, २, १, जै ११  
 १२, ६२, जैड ४, ११, ४, ६,  
 गमयाञ्चकार श १४, ४, १, ११,  
 जैड २, ३, २, ५, गमयिष्यत  
 जै ६, गमयिष्याम ऐ २, ६,  
 गमयताव ऐ २, ६, तै ३, ६, ६, ०,  
 गमय ऐ ३, ८, २, ३, श १, ४, १,  
 २७, ८, ३, १९, ४, ४, ११, ६, ४,  
 ४, ९, ५, १, ४, ८, १४, ४, १, ३०,  
 ३१, ३२, गमयां तै ३, ७,  
 २, ५, गमयाव श १, २, २, ५  
 गमयाम वा २, ३, १, ४,  
 अगमयत् ऐ ४, २७, श १४,  
 ६, ३, २ तै १, ६, ८, १, ता ११,  
 १०, २२, जै १६०, १७६, अग-  
 मयन् ता ९, १ २१, जै ११  
 गमयेत् गो २ ३ ५, गमये  
 धाताम् जै १६८, गमयेयम्  
 जै १७६, जैड २, ३, १, ५, ७,  
 ९, ११  
 जिगमिपति जै १३२ चिग  
 मिपेत् ऐआ ५ १ ४, शाआ २,  
 ११, ४, ४, ९, ८, जै १६८  
 गो १, ३, २१ अजिगासत् श  
 १० २, १, १, अजिगासम् जै  
 १९, ३२  
 गच्छत्-न् ता ६ १०, ८  
 गच्छन्ती-न् ऐआ ५ १ ५  
 गतु ता- त तैआ ८ ७, १, ता १४,  
 ५, ९, -न उड्व श १०, ३, ५ १३  
 -तम् ऐ ८ १३, २०, ३१

२३, ऐआ २, ५, १, तै २, २,  
 १, ४, ६, ४, ता १, ५, १७, प २,  
 ४, -ग ऐ ४, १७, शा ७,  
 ७, श ६, २, १, ३, ९; तैआ १, १२,  
 ४, ६, ३, २, १०, ६२, १, ६३, १  
 स ३, -गति तै ४, ११, ४, ६,  
 -नाय श ८, ४, १, २४, -ते ता  
 २, ४, ३  
 गत-तम-न् दै ३, १७  
 गत निघन-न् तां १, २, १२  
 गत-यत्(मत्पु)-न् ऐ ७,  
 २०, २१, शा २२, ३, २६, १४,  
 १५, १७, -ति शा २४, ८, -न्ति  
 शा २६, १४  
 गत-धी- -धिय ऐ ३, ४, ८,  
 -धी ऐ ४, ४, तै २, १, ८, १,  
 -धे श १, ३, ५, १२  
 गता(तडभ)-सु- सु उडव श  
 ५, २, ४, १०, -सुम् ऐआ ७,  
 ३, ३  
 गति-ति शां २६, १४, शाआ  
 १, १, ७, ३, २१, श १, ३, ५,  
 ११, ९, १, २२, ३, १०, १५,  
 १०, ३, ५, १३, ११, २, ६, ११  
 तै ३, ५, १०, ५ १२, ९, १, तैआ  
 ९ १०, २, जै ६, ५५, १२५ प  
 ४, ७ गो १, २, ९, ५, २५,  
 -तिम् श १, ३, ५, ११, ८, ३,  
 २७, ९, ३ १० १५ २, ६, ४, ९,  
 ५, १, ५, २५, २, १ १०, १३, १६,  
 १०, ३, ५, १४, ११, २, ६, ११,  
 ६, २, ४ तैआ १०, १, ९ जै  
 ६ -ती जै ६, -त्ये श ९, ४,  
 ४, १०, १५, तै ३, २, २, ९, ४, ७,  
 तां ११, १, ५, ६, १५, ३, १२  
 ७ ४  
 गति कर्मन्-मैग दै ३ ९  
 गति निवृत्ति स्थिति- तिभि,  
 -ती शाआ ७, २१  
 गात्रा ऐ ३, २५, ४, ९, ५, २१,

शा ८, ९, २०, ४, २१, ४, २०, ४,  
 ५, ६; २३, ६, ७, ८; २६, १४,  
 १५, १६, १७, श १, ८, ३,  
 २७, ९, १, २३, ०८, ३, १७, ००,  
 ४, ६, ८, ०, १, ३, १३, ५, ० १;  
 ३, १, १३, १६; ९, २, ३, २४,  
 १०, ५, २, ११, ११, २, ३, ३, १४,  
 ५, १, २०; ७, २, ४, तै १, २, ३,  
 ४ २, ०, ६, १, ३, तैआ १०, ६४,  
 १, जै १९; ३२, ६५; १०५,  
 १६८, जैड ४, ८, ४, ७, ५, २, ४,  
 ५, गा १, ६, ३, ४, ५, ६, ३, ६, ६,  
 प १, ७, गो २, ४, १०.  
 गात्राय तै २, ५, २, ०  
 गात्रये श ८, ६, ३, २४, ९, ५, १,  
 ४८  
 गात्रये श ११, ७, १, ८  
 गन्ध-न्-न् जैड ३, २, ३, ४  
 गन्धु-न्-न् गो श २, ३, ३, ६  
 गन्धुम् तैआ १, ७, ३  
 गन्धोक् ( ) श २, ३, ४, ६; १३, ३,  
 ३, ५, तै ३, ८, ९, ३, १२, २, ९,  
 १३, २  
 गुग्मये श ३, ७, १, १५  
 गुग्मन्- नाति शा ६, १५, आ २,  
 १४, १, -नाय शा २१, १  
 गुग्मयितव्य-न्व जै ६२  
 गुग्मयित्वा ऐ ४, २५, ६, २१, श  
 १४, ७, २, ४, ५, तै १, ६, ३, ६,  
 गो २, ६, ३  
 गुग्मिष्यु-न्वग तै ३, १०, १, ४  
 गुग्मिष्ठ(मिषु+इष्टव)- ष्टी तै ३,  
 १, २, १०  
 गुग्मिष्यत्-न् शाआ १, ८  
 गुग्मिव्यन्ती- न्ती, -न्तीम् शाआ  
 १, ८  
 ग(म्य-)-म्या-न् ता २, ६, १०  
 जगत्, जग्मिन्, जग्मिन्वत् अद्र  
 गग्मन्न्, गग्भीर- गद्र  
 गुण- व ऐ ५, २, ता १, ५, १५, जै

† ह्रस्वाम्लो ड । ‡ =ऋ १, ८, ९, भावक्षणे तोडुनि रूपमिति सा ।

२०१, गो. १,५,१४<sup>१</sup>, -यस्मृ तै  
 २,४,४,७, -यस्य गो १,५,१४,  
 -वा द १४,८, १५,७, -यान्  
 द १४,८,१५,७<sup>१</sup>  
 गयस्त्व- -मृ गो १,५,१४  
 गयस्त्वान- -न ए १, १३, २५;  
 द ३,३,४,३०, ११,४,३, १९  
 गृ(√गृ)- -र तैआ १,९,४, ता  
 ९,३, १६; जै १३०; -रस्मृ द.  
 ११, ५,८,६, तां. १९, ४,३,४;  
 १०<sup>१</sup>, जै ८३; १३०, २०६<sup>१</sup>,  
 -रस्य जै १३०, -रान् जै ८३<sup>४</sup>,  
 -रेग सा २,३,१०  
 गर गिर(√गृ)- -गिर तैआ १,९,  
 ३, ता १७,१,९, जै ८३, -गिरो ता  
 १९,४,१०, -गिरोऽङ्ग जै २०६,  
 -मी. जै. ८३; १३०, २०६,  
 -मी ङ्ग ता १९,४,२  
 ग-गो(लक-→)किका- -मृ गा  
 ३,४,३  
 गण्डि(←गुण+ङ्गुण)- -छे द १,४,  
 २,१<sup>१</sup>  
 गुरीयस्- -य तै १, २, ६, ३,  
 -यासि सा ३,४,८, -यान् गो २,  
 २,८  
 गरङ- -ङ तैआ १०,१,६  
 गरुमव(न्+मतुप्)- -रान्मृ द,७  
 २,६,९,२,३,३४<sup>१</sup>, -रान् एआ  
 ५,१,५, शाआ १, ८, अ ६,७,  
 ३, ६<sup>१</sup>, ९, २,३, ३४, १०, २,  
 ३,४<sup>१</sup>  
 गर्त- -तै द ५, २,१,७, ४,१,१५  
 -यस्मृ द ११, ४ २६, १, द  
 ५ ४,१, १५<sup>१</sup>, आ १, गो २  
 ३,११, -तैमृऽङ्ग द १४, ७,  
 १,२०, -तैस्व द ३, ६,१,१८  
 -तौ गा २, ३, ११, -तौ ङ्ग  
 द ११,४, -तौ वा २६,४ =कौ द  
 गर्त-पत्य- -मृ द १६,९, २५,

१४.  
 गर्तस्त्व- -मृ गो. २,३,११  
 गर्तन्-न्त्व- -न्यान् द ५, २,१,७  
 गर्त- -यस्. तां १०,०<sup>१</sup>  
 √गर्द,अगर्द ता १४,३,१९  
 गर्दभ- -भ ए ३,३४, ता ४,५,१,  
 ९,१२,७,१,५; १४,४,२,८, ता  
 १६, १, १०, २४, ११, ५, जै  
 २०७, जै १, १, ४,४, -भाव  
 तां २१,३,५  
 गर्दभी- -भी द १४,४,०,८  
 गर्दभ-रथ- -थेन ए ४,९  
 गर्दभ-स्थान- -मृऽङ्ग द ४,५,  
 १,९  
 गर्दभी-मुत्त- -त्त, -त्तात् द ७  
 गर्दभी-विपीत- -त्त द १४, ६,  
 १०,११

गुर्भ(√गृन्+इ)- -मृ ए १,३,२६,  
 ५,१५, ६,३१, ७,१३, एआ २,  
 ५,१, द १,४,५, १२, २,३,१,  
 ३, ३,१,३,२८<sup>१</sup>, २,१,६, ११<sup>१</sup>,  
 १६,२६, २८<sup>१</sup>, ३१, ३,३, १२<sup>१</sup>,  
 ४,६, ४,४,५,२१<sup>१</sup>, ५, २,३,४<sup>१</sup>,  
 १०<sup>१</sup>,१६,५,३,४, ११<sup>१</sup>, ६,१,१,  
 ११, २,२, ४,४,२<sup>१</sup>, ८, १,३<sup>१</sup>, ५,  
 २,८,३,५,६,२,१२, १५,१६,३,  
 १७,७,१, १४,८,२,४<sup>१</sup>, ७,५,१,  
 १४,२,१७,८,४,१,१९, ६,३,०,  
 १०,२,३,६ ११,५,४,१६, १०,  
 ४,४,४<sup>१</sup>, १३,२,८,५, १४,१,४,  
 २<sup>१</sup>,९,४,२१,२२, वा १, २,१,  
 ६,३,१,१<sup>१</sup>, तै १, ६,३, १, ८,  
 ३,३, २,४,८,५, ६,२,२ ४,३  
 ३,७, १०,६, ९,६,४, तैआ १,  
 १३,३,२,६,१ ४,७,४ ५,६,८<sup>१</sup>,  
 ता २,७,५,१०,४ ७,६,२,१८  
 ९,०१, १९,३,४, २०,४,३, जै  
 १८०, जै ३,६,८,३, म १,४,८,  
 गो १, १,३९, २, ६, ९ -मैमृ

ए १, ३,४, २८<sup>१</sup>; ६, ९, एआ.  
 ०,५,१, ता ५,१, ९, ५<sup>१</sup>, १८,  
 १२, २<sup>१</sup>,१; द. २, ३,१,३,४<sup>१</sup>;  
 ३४, ३,१,०,२१, २९, ४,५,२,  
 १,३,६, ७, १३; १७; ५, ३,४,  
 ११<sup>१</sup>, ५, २,८,९; १०<sup>१</sup>, ६,३,१,  
 २६,२७,३२, ६, १,२३,२४, २,  
 १३, ७, २,८, ८,२,४, ७,१,१,  
 २०<sup>१</sup>, ४,१,२; ५,२,१७,९,५,१,  
 ६२<sup>१</sup>, १०,२,३,६; १४, ९,४,९,  
 १०,२०<sup>१</sup>,२१<sup>१</sup>; वा १,३,१,१,२<sup>१</sup>,  
 तै १,२,१,१४, २,४,३,९,५,५,  
 ६;७,६,४,६; १७,१, ८,४,८, ७,  
 ४,३,३,९,१०; ६,२,१,७,३,६<sup>१</sup>,  
 तैआ १,१०,४, १२,१; २३, ८;  
 २९,१, ता २, ७, ५, ६, १,३,  
 १९, ३,५, २०, ४,७, जै ३५,  
 १९७, जै १, १,४, २, म १,  
 ४,६,७<sup>१</sup>, २, ३, १६,२१, प ३,  
 १२, गो १, १,३९,२,१५,२,१,  
 १९, -मैस्व सा ७,२, १८,१२,  
 द ३, २, १, ३,१, १०, २, ३,  
 ६, -मौ तै ३, ७, ९, १,  
 -मौ ए १, ३<sup>१</sup>, ३, १०<sup>१</sup>, द  
 २,२, ३० ४, द २, ३,१,२, ४,  
 ६,२,१०, ३, १,३,२८, २,१,६,  
 १६, ३,३, १२<sup>१</sup>, ४,६, ४,५,२,  
 १०<sup>१</sup>, १२, १३, ६,१, ११, १३,  
 ७, ४, ५, २१, ८,४, १, १९<sup>१</sup>,  
 २,८, ९, ५, १, ६,३, ११, ५,४,  
 ६-११, का १/१, १,२, ६,३, ७,  
 तै २, १,४, ५, ३, ३, १, ०, ०,  
 ९,३, १२, ९, ११, ७, ६, ७,  
 ५,१६, जै ११<sup>१</sup>, ता ३, ६,  
 ३, १२, ५, ० ० ० ० ० ०  
 -मौ ङ्ग ग १ ० ० ० ० ० ०  
 ए १,३, ३ ६ ६ ६ ६ ६ ६ ६ ६  
 १,५ ० ० ० ० ० ० ० ० १,  
 २, ० ० ० ० ० ० ० ० ० ०, २५,

† 'गर्तोऽङ्गन्द्' 'गर्तोऽङ्गन्द्' इतीव मुपा वृत्तमीयते । तथाहि अस्य

गुल्भ स्यात् । अ-गर्तस्त्वन्व गद ।

२३; तां १०, १२, २, जे १००<sup>३</sup>,  
 गो १, ३, १२ - भैं ऐआ २, ५,  
 १<sup>३</sup>, दा ६, ५, १, ११<sup>३</sup>, ८, ७, ४<sup>३</sup>,  
 ७, ४, ३, ३, १, ८, ४, २, १, १२, ४,  
 ४, ४, तै ३, ७, १२, ३, तैआ ३,  
 ११, ११, १३, १, १०, १, १, ३,  
 जे २०१, २०४, जैउ ३, २, ५,  
 १२, ६, ८, १ ३, - भर्मघा १४,  
 १, ४, २२, तै २, ३, ८, १, तां  
 १०, १२, ५, - भैं ऐ ३, ११, तै  
 ३, १, १७, ५<sup>३</sup>

गर्भ क(म→)मा- मायै दां २, ५  
 गर्भ पु- म् दा १३, २, ८, ५<sup>३</sup>, तै  
 ३, १, ६, ४<sup>३</sup>  
 गर्भ भूत- तः गो १, ३, १९  
 गर्भ मा(स→)स्- सि ता २, २, १  
 गर्भ वेदन पुसवन- जै गो १, ३,  
 २३

गर्भ-सम्मि(त→)वा- म् दा ६, ५,  
 २, ८, ७, १, १४

गर्भो(भेडआ)धान पुसवन सीम  
 न्तोन्नयन-जातकर्म नामकरण नि  
 ष्कमणा(गडअ)प्रसादान गोदान  
 घृष्टाकरणो(-गडउ)पनयना(नड  
 आ)झावना(-नडअ)मिद्रोत्र व्रत  
 धर्मा(येडआ)दि- दीनि गो १  
 २२३

गर्भिन्- भैं दा ६ १२, ६-९ ११  
 ८ ४, २, १, ९ ५ १ ६२, ११ ५  
 ४ १२

गर्भिणी- जी श ११ ५ १२,  
 १४, ९ ४, १०, २१ तै १ ८ ३  
 २ तैआ १ १०, ७, ता २ ७  
 ४ -गीम् तै १, ८, ३ २  
 -प्य ता १८ ९, २१<sup>३</sup>, -ग्या  
 तैआ १ १०, ७

गर्हयमाग(गर्है)- म् जैउ १ ४  
 २ ११  
 गळुनसा- ना जै ११५, -नसम्  
 जैउ १ १२, ४ ४<sup>३</sup>

गव्यु(←गा)- -य ए २, ८, ३, ३ ४, दा  
 १, २, ३, ९, पा २, २, १, २२, -यम्  
 दा ७, ५, २, ३ ४<sup>३</sup>

गवाम(मडअ)पन- नम् तां ७<sup>३</sup>  
 १६, १, ता १, ४, ६, प ४, २; -जै  
 प ४, २, -नेन ए ४, १७

गवा(गोडआ)सुम्- सुरी तां २<sup>३</sup>  
 १, ११, गो १, ४, ९, १०, १२  
 १४, १५, २२, २३, ५, २ ३, ४,  
 -सुम्पाम् गो १, ४, १४, १५, २२,  
 २३

गवा(गोडआ)दिर- -दिर तां ६  
 ९, २५, -दी तां १०, १, २

गुवि(गोडउइ)दि- द्ये ऐ ७, ७  
 -धियु तै २, ४, ५, ३, -छौ ऐ ३,  
 २०, दा १५, ३

गवी(गोडई)-डा- -शायम् गो १, ३,  
 ११, १२

गुवे(गोडए)पग- म् तै २, ४, १, ३  
 श्मय- -य सा ३, ३, १, -यम्  
 ऐ ४, २७, ७, १८, ऐआ १, २,  
 २, दा १३, ८, ४, ९, तै १, २, १,  
 ११, २ ५, ८, १०, तैआ २, ५,  
 १ तां १९, ७, १, -व्या जै १८२,  
 -व्ये दा १३, २, ६, ८

रगण्यु- -व्या दा १३, ३, ०, ३<sup>३</sup>, तै  
 १, २, ५, ३, ३, ९, ९, २,  
 -व्यान् दा १३ ५ ३, ११ तै ३,  
 ९, ९, २ -व्यानि तै ३, ८, १८, ३

गव्यु वत्- त्तै २८, ७, ६  
 गव्युत्(गो+व्यच्)- न्त दा २१,  
 ३<sup>३</sup>, २, तै २, ५, ८, १२

गव्या- -व्या सा ३, १, १३,  
 ३, १,  
 गव्यु- व्यु तै २ ४, ३ १३

गव्युत्(गोडय्)- त्तिम् तै २, ७  
 १५, ६ ८, ६ ७<sup>३</sup>, -तौ ता १६  
 १३, १२

गवेधुका||- का दा ५, २, ४ १३ ३  
 १, १०, ३, ७, ९ १, १ ८, -कामि

दा १४, १, ०, १९  
 गवेधुका लक्ष्- -भि दा ०, १, १, ८

गहन- नम् तै २, ८, ९, ४, जै  
 २१०, -नाभि जै १६८, -ने दा  
 ४, ६, ९, १४, १४, ७, २, १७, तै  
 ३, ७, ६, १३

गहन- -क्षना तै २, ७, ७, ६  
 गहन- -रेपु तै ३, ७, ६, १३

गह्वे(घ→)ष्ठा- -घा दा ३, ४,  
 २३-२५

√गा, निगति ऐ १, ३०, दां ०, ६,  
 दा १, ४, १, २१<sup>३</sup>, तै ३, ५, २, १,  
 निगति तै २, ८, २, ४, गो १,  
 ५, २३<sup>३</sup>, निगातु दा १, ९, १, २७,  
 तै ३, ५, ११, १, तैगा १, ९, ७,  
 निगात ऐ ६, १३, गेपम् तै २ ५,  
 ७, ०, गात् ऐ ७, ३४, ६, १८, १९,  
 तै ३, ७, ११, ३, गो २, ५, १५, ६,  
 १<sup>३</sup>, अगात् ऐ ७, ५<sup>३</sup>, दां १२, ७,  
 दा २, २, २, १७, ९, १, २, २२<sup>३</sup>,  
 ११, ५, ३, ८, ९, १०, १२, ४,  
 ४, ६, वा १, ३, १, ३, ५,  
 १, ३, ७, ६, १, ३०, तै १, १, ४,  
 ४, ६, जैउ ३, १, १, ४<sup>३</sup>, म  
 ४, ६, १, प १, ५<sup>३</sup>, ६, गो २, १,  
 १, १४, १५, अयु ऐ ५, ३३, दा  
 १२, ३, ४, १, गो १, ५, ११<sup>३</sup> गा  
 तै ३, ७ ५, ७, तैआ १, १४, १,  
 जैउ ३, ३, २, ४, अगा गो १,  
 २, २१, गाम् तै २, ८, ७, ८, म  
 १, ५, १०, अगाम् ९, २, ३, २६<sup>३</sup>,  
 जैउ ३, ३, ४, ३ म २, ८, १५,  
 गाम ऐ ३, ११, दा १४ ३, ३०,  
 ३ अगाम शा २३, ५ तैआ ६,  
 १०, २

शगु- -सु ऐ २, १९<sup>३</sup>, दा १२,  
 १ -सुम् ऐआ ४, १, १, दा  
 २२, ९ श १, ९, १ २७<sup>३</sup>, २, २८<sup>३</sup>,  
 ४, ४, ४, १३<sup>३</sup>, तै २, ५, २, १,  
 ८, १०, ७, १३ ३, ३, ३, ९, १२<sup>३</sup>,

† -न्द्' इति जैउ मुपा । † -नस' प्रति इति Or मन्यते तच्चिह्नम् । जै द्र । || ' ग्रीधु इति तैस द्र ।



५,११,१<sup>३</sup>; ७,४,१, तैआ १,९,  
७<sup>३</sup>, तां ८,५,९; १०,८,२०; २३,  
१७,३,७<sup>३</sup>, जै ४४<sup>३</sup>, ६१<sup>३</sup>, १८०;  
१८१ २०<sup>३</sup>

गातु मिद्(√विद्)- -त्-ए १,  
३०, घा ९,६; तां. ८,५,९; ८,  
२३. १७, ३, ७, जै ४४; ६१,  
२०१; -०० द श १,९,२,२८; ४,४,  
४,१३ तै ३, ३,९,१०,७,४,१,  
-३ द श १, ९, २, २८; ४, ४,  
४,१३

गातुवित्तम(←द्+तमप्)- -न. ता  
१७,१,११

गाय- -त्रम् ए २,६<sup>३</sup>, तैया ६,४,  
२; -त्रम्-त्रम् तै ३, ६,६,३,  
-त्रमि ए २, ६, तैआ १, ११,  
१, ता १, २, ८

गाहवायनि- -नि दशाआ ३, १,  
-निम् दशाआ ३, १

गागपय(←गण पति)- -म् द श ६,  
३,२,७<sup>३</sup>

रगातु(√गि)- -म् द श २२,९

गातुम् जैउ २,१,०,८

गातु- -ता व २, -तार जै १,१०,  
४,३, -तु व २

गाथ,या- -धम् ऐआ ७,२,२, जैआ  
१,४१, -यथा श १३,५,४,१,३,  
४,६,७,९,११,१५, १६,२१ जै  
१७४<sup>३</sup>, जैउ १,१६,१,४<sup>३</sup>, १७,  
१,९, १८,२,१ गो २, ६,११,  
-था ऐ ५, ३०, ऐआ २, ३,६  
तै १,३,०,६, जै १७४, -या  
द १३,५,६,८<sup>३</sup>, १३,१,५,६,४,  
२, ८, ११, १४, ३,५, तैआ  
२,९,१,१०,१<sup>३</sup>, ११,१, गो १,  
१,२१,२,६,१२<sup>३</sup>, -याभि जै  
४४; -याभि उव व ३, २, ४,  
१६, ५,३, ११, -याम् श ११,  
५,७, १०, जैउ १, १६, १,४,  
-याया ऐ ७, १८, -यायै जै

१७४<sup>३</sup>

गाथा-दरिन्- -त्तौ सं ३  
गाथिन्- -यिन तै १, ५, ८,  
१, तां ११, ७,३, सा २,७,८,  
आ जंआ १, ४७, -यिनम् जै  
२०४; -यिनाम् ऐ ७,१८  
गाथिन(←गाथिन्)- -०ना,  
-ना ऐ ७,१८.

गाघ्र,घ्रा(√गाप्)- -घ जै २०४;  
-घम् द श १२,०,१,०-५, तै ३,  
७,९,९, दै २०४, जैउ ३, २,४,  
९; आ १,४१, -घा प २,४,  
-०घे द्वा. २, ९, -घेन जै  
२०४

गाघ प्रतिष्ठा- -छा गो १,५, २<sup>३</sup>,  
-छा द श १२,२,१,९, -छे गो  
१,५,२<sup>३</sup>

गान्दम- -म ता २१,१४,२०

गान्धर्व(←गान्धर्व)- -म् द श १४,७,  
२,५

गान्धार(←गान्धार)- -र द श ८,१,४,  
१०, -गाय ऐ ७,३४

गाय(←गय)- -म् ऐ ५,२

गायव(√गै)- -न् तैआ ९, १०, ५,  
जै ८८, जैउ ३, ७, १, ४<sup>३</sup>, ५  
२,२<sup>३</sup>, -गम् ता १३, १०, ८,  
जै ११५, जैउ १, १०, २,  
६, ८, १०, १२, ३, २,  
४,६

गायन्ती- -न्ती जै १६५<sup>३</sup>

गायति- -ति दै ३,२

गायत्र- -त्र ऐ १, २८, ४, ३  
७,०४, द्वा १, १, ३, २, ८, ५  
९, २०, १४, ३ १०, ४, द  
३, ३, २, ६, ६, १, १, १५, २,  
१९, २, १, २२, ३, १, २१ ५, १,  
१२, ७, १, २७, ७, १, १, ३०, २, १,  
१६ ३, २, ९, ४, १, ४, १, ८, ६,  
३, १२, ९, ४, ३, ६, ३, ५, ५, १,  
५, १, २, ९, १०, १, ३, १, ०, १, ३;

५,४, ८<sup>३</sup>, १२, २, २, १६; तै  
१,१,५,३, ६, १, ११, ३, २, १, १;  
३, ५, ३, तैआ ४, ८, ४, ५, ४,  
३, ७, ५; ता ७, १, १५<sup>३</sup>; २०,  
१६, ५, जै ३४, ३७, १३३, १६९,  
गो १, ४, २४, -त्रम् ऐ १, १,  
९, १३, १६, ३०<sup>३</sup>, २, ५, ३, १२,  
४७, ४८, ४, २३; ऐआ १, १, २<sup>३</sup>,  
४, १, २, ३, ४, ५, ३, १, द्वा १०,  
५, १४, २-१, २२, १-३, ७, ८,  
०३, १, २, ६, ७, २६, १०<sup>३</sup>, १३<sup>३</sup>,  
१७<sup>३</sup>, २८, ०, ५, ७, द्वाआ २, ७;  
११, ७, द श १, ३, ५, ४, २, १, ४,  
१४, २, १, १७<sup>३</sup>, ३, ४, ३२<sup>३</sup>, ४, १,  
१, ८, ३, २, ८, ४, १, १८, ५, ३, ५,  
५, २, १, ५, ६, ३, १, ३८, ७, २, ६<sup>३</sup>,  
१३<sup>३</sup>, ८, १, ५<sup>३</sup>, ६, २, ६, ०, १, २,  
३५<sup>३</sup>, ११, ५, ९, ७, १२, २, ४, ७,  
१४, २, १, १६, का १, १, ४, १४,  
०, १, ११<sup>३</sup>, ३, ४, ७<sup>३</sup>, ४, १, २३,  
तै १, ४, ५, १, ८, १०, ३, २, ५, २,  
२, ३, ८, १२, १, तैआ ४, ५, ७,  
११, ८, ५, ४, ११, ता ५, १, १५,  
२, १, ६, ३, ११, ७, १, १, ३, ६,  
९, १०, ३, ५, ७, २७-२९, ४, ६,  
८, ४, २, ९, ७, २, ११, ३, २, ५, ३,  
८, ६, १०, ७, १२, ३, ८, ५, ९, ९,  
७ ११, ८, १३ ३, ५, ४, १०, ५,  
०, ९, ७, ११, ८, १४, ३, ६, ५, ११,  
९, ६, ११, ७, १५, ३, ५, ५, ७, ७,  
१, ९, ५, १०, ९, ११, २, १६, ११,  
११, १८, ११, ८, २१, ९, ८, जै  
६३, ८, १, १०, १०८<sup>३</sup>, जउ १,  
१, १, ८, २, ३, ६, ६, २, २, ५, ११,  
१, ११, २, १२, ३, ७, ३, ३, १,  
५, ७, १, ७, ९, २, ११, ३, १, ५, २;  
४, २, १, २, ८, ३, ३, १०, ४, २,  
आ १, जैआ २, २, ५, १९, सा १,  
१, १३, ४, १२, ५ १, ४<sup>३</sup>, २, १<sup>३</sup>,  
दै ३, २, २, गो १, १, १७, २, ५,

† 'गाथ' इति प्रथक् पद वा स्यात् तु० G ।

२७, २९, २४, ५, १६, २५, २,  
 ३, १०, १६, -अस्य श ११, ५,  
 ५, १०, ता ७, १, ४, ८, १०, ६,  
 १, ११, ३, ३, ५, ३, ८, ६, १०, ७,  
 १२, ३, ८, ५, ९, ५, ७, ११, ८, १३,  
 ३, ५, ५, ८, ९, ७, ११, ८, १४, ३,  
 ६, ५, ११, ९, ६, ११, ७, १५, ३,  
 ५, ५, ७, ९, ४, ११, २, जैष्ठ १, १,  
 ३, ७, १२, ३, ७ ३, १, ३, १, ७, १,  
 ४, ४, ८, ५, ३, ९, १, १, २, २,  
 -आ तै ३, २, १, १, -आमि ए  
 ५, १७, १९, २१, शा  
 १७, ९, शा ४, ३, २, १०, जै  
 १०८, गो २, ३, १६, -आल  
 श ८, १, १, ५, ता १६, १६,  
 १०, -आम् शा १७, ६, गो  
 २, ५, ३, -आय ऐशा ५, १,  
 २, -अे ऐ ३, १२, शा १४,  
 ३, १८, ३, तै १, २, ४, २, तैआ  
 ४, ११, १, प २, १, गो २, ३  
 १०, -अेण ए ८, १२, १७, ऐशा  
 ५, १, ४, शाआ १, ७, ११ ८, शा  
 १, २, ५, ६, ९, ३, १०, १२, २, २,  
 ४, ११, ३, ४, १, २, ३, ६, ३, १, २०  
 ३८, ५, २, ३, ३, १०, ४, १७, ७,  
 ५, २, ६, १, १३, २, ६, ४, १४, २, १,  
 १६, का १ २ ४, ९ ४, १ २३,  
 २, २, ३, ६, तै २, ७, १, ५, ५, ३  
 ७, ७, ४, ९, ४, ६, तैआ ४, २, ६  
 ३, ३, ६, १, ५, ५, १, ३, ३ तां  
 १, २, ७, ६, ६, ७ ७, १, ४, ५, ३  
 ७, ११ ९, ७, १, जै ८८, १०८  
 जैष्ठ ४, ६, ३, ५ गो १, ५, १२, ३,  
 २, ६, ६

गायत्री- त्रियु तै १, २ १ ५,  
 ४, ४, ८, २ ६ २०, १, ७, ३,  
 ३ ३, २, ५, ३, ७, ५, ३, ४, ६,  
 ७, ४, १, तैआ २, २, १, -त्रियु  
 तै २, ३, २, ३, ३, ८, १२, १,  
 -त्रियाम् तै २, २, ३, ७, -त्रिये  
 तै ३, ७, ९, २, -त्री ऐ १, १,

५, २८, २, १७, ३, १२, २, ७, २८,  
 ३, ४, ३, ९, ४, ७, ४, ८, ४, ३, १०,  
 ११, २०, २३, २, ७, २८, २९  
 ६, १४, ७, २, ४, ८, ६,  
 ऐआ १, १, १, ३, ३, ४, ४, १, ३, ५,  
 १, २, १, ६, ३, ४, ५, ३, ३,  
 शा ३, ५, ७, १०, ९, २, १०, ५,  
 ११, २, १२, ३, १४, २, १७, ६, ९,  
 १८, २, १९, ४, २१, ६, २२, १, ७,  
 २७, १, ३, २८, ५, शाआ २, ७,  
 १५, शा १, ३, ४, ६, ५, ४, ५ १५,  
 ४, १, ३, ४, ३, ६, ७, १, १, २, १५,  
 ३, २, ३, ८, २, १०, १३, १५, ९, १,  
 १७, २, १, ४, १४, २, १, १७, ३,  
 २, ४, २, ३, ४, १०, ४, १, ९, १२,  
 ११, ५, १, १०, ६, २, ८, ४, २०,  
 २७, ७, १, २८, ९, ४, १०, ४,  
 १, १, ८, १४, ७, ४, २०, २१,  
 २२, ५, २०, २१, २२, ३, २, ७,  
 १०, ४, ९, ४, १, १८, ५, १०, २  
 ५, १, १, ५, ३, ५, ४, १, ३, ६, १,  
 १, १५, ३, ६, १९, २, १, २२, २४,  
 ३, १, २१, ४, २, ५, ५, १, १२, ६,  
 २, ७, ७, १, २७, ७, १, १, ३, २,  
 १, १६ ५, १, २, १, ८, १, १, ५, २, ३,  
 ९, १, ४, ४, १, ३, ३, १, १०, ३, ६,  
 ५, ३, ७, ६, ३, १२, ९, ३, १, १७  
 ४, ३, ६, १४, १ १, ५, १, २, ९, १०,  
 १, २, ३, ६, १, १, २ २, १, ५, ४, ८,  
 ११, २, २, १, ४, १, १६, ७, २, ८,  
 १२, २, २, १६, १३, २, ६, ४,  
 ६, ७, ७, १४, १, १, १७, ८, १५,  
 ५, ६ ७, १०, का १, १, ४, १४,  
 २, १, ११, तै १, १, ३, १०, ५,  
 ३, ४, ७, ५, ५, १२, ४, ५, ६, १, ११,  
 २, ६, १८, १, ७, ३, ३, ३, २, १,  
 ३, ३, ५, ३, ७, ४, २, ६, २, ८, १२,  
 १, ९, ४, ६, ६, ४, तैआ २ ८, १  
 ३, ९, १, ५ २, ३, ११, ३, ६,  
 ५, ३, १०, २, १, १, २६, १, तां ४,  
 २, ५, ४, ३, ५, १, ९, ६, १, ६, ३,

१३ ७, ३, ७, ८, ११, १३, ८, ४, २,  
 ४, १०, १, २, ९, ५, ४, १०, ५, ३,  
 ४, ६, ७, १३, ११, ३, १, ५, १, ८,  
 १, १०, १, ११, ९, १२, १, २, ३, १,  
 ९, १, १३, ३, २, ५, १, ७, २, १०,  
 १, १४, १, ४, ३, १ ५, १, २, ८,  
 ९, १, ११, १, १५, १, ८, ५, १, १०,  
 ५, ६ ९, ११, १, १६, ३, ६, ५, १९,  
 २७, १४, ४, १, १६, ६, ७, १९, ५,  
 ८, ९ ७, ७, ८, २, ११, ४, ६,  
 २०, ११, ९, १६, ८, २१, ४, ५,  
 ९, ४, २२, ७, ६, जै १९, २४,  
 ८, ९, ९०, ९५, १००, १०१,  
 १०२, १३१, १३२, १६०,  
 १६८, १, २, ६, जैष्ठ १, १, १, ८,  
 ६, ६, २, २, ४, ४, ३, २, ११, १,  
 ११, २, २, १, ७, ३, ३, १८, ७, १,  
 ४, २, १, २, प १, ३, ४, २, १, २,  
 ३, ३, ७, ६, २ ७, ३, २, गो  
 १, १, ७, ३, १, ०, ४, २, ४, ५, १५,  
 २, ७, ९, ३, १०, ५, ३, -त्री ऐ  
 ४, ३, ६, १, १२, शा ७, १०,  
 १५, २, १६, ३, १७, २, १, १८,  
 ३, शाआ २, १०, शा १, ३, ५,  
 ४, ६, २, १, २, ७, २, ५, १०, ७,  
 ३, २, ८, ९, १०, ३, १, २, जै  
 १०८, गो २, ५, ५, -त्री इहव  
 तैआ ५, ४, २, -त्रीणाम् श १,  
 ३, ५, ९, -त्रीभि ऐ ६, २, शा  
 ६, २, १, २, ४, ४, २, ५, ७, ५, १, ४,  
 तै १, १, ९, ६, -त्रीभ्य् शा ८,  
 ६, २, ११, -त्रीभ्याम् शा ७, ५,  
 १, ३, २, -त्रीम् ऐ १, २, ८, ३,  
 १२, १३, २६, २८, ४, २३, ७,  
 २३, ऐआ १, ४, ३, ५, १, शा  
 ९, २, ११, २, १४, २, १५, २, १७,  
 १, १८, ५, २२, १, ३०, ११,  
 शाआ २, ८, शा १, ३, ४, ६, ५,  
 १५, ४, १, ४, ७, २, १५, ८, २, १३,  
 ३, ४, १, ९, १२, ८, २, ४, २२, ८, १,  
 १, ५, ११, २, २, १, ४, १, ३,

५,४,१३,१४,८,११,८, तो १,७,  
 १०,३, २,३,०,३, ६,१७,१,३,  
 ७,७,३,८,१२,१, तोआ २, ११,  
 १,१६,१, ५,११,३, १०,२,१०,  
 ०,६,१, तो ४,४,७, ७,४,२,८,  
 ८,८, ४,१,२; १०, ४, ५, ५, ५;  
 १६,३,६,१६,६; १२,७,७, १७,  
 ५ २०,२,३, जैठ १,४,४,४, ४, ६,  
 ३,५, जै ८,८, ९, ९, ९, १०, १,  
 १०,२, १३, १, १३, ३, ४, ५,  
 गो १, १, ३, १, ३, ८, ०, ३, १०,  
 ५, ५, -म्रीपु ऐ, २, ३, ७, ३, १, ७, ७,  
 ४, ५, ६, ८, १२, १३, ऐआ १, ४,  
 १, शां ०, ६, ३, ०, ३, १, शाआ  
 २, १०; तो १, ३, ४, २, तो ५,  
 १, ८, ७, ८, ४, ८, ८, ३, १०, १,  
 ३, ५, ९, ७, ३, ११, ११, ८, १, २,  
 ९, २, ३, १, ३, २, १, ३, २, ५, ९,  
 ०, ८, १०, १, १४, ५, ३०, ११, ३, ८,  
 १, ५, ३, ७ १०, ९, २, ४, ११,  
 ६, जै ३, ३, ३, ७, ६, ३, -म्य ऐ १,  
 १६ २, ३, ७, ३, १, ७, ५, ४, ५,  
 ६, ८, १, २, १, ३, ६, १०, एआ ५,  
 ३, ५, शा १, १, ३, २, २, २, १, ४,  
 ०, १, ३, २, ३, १, ६, ३, ४, १, ७, १,  
 २, ८, ३, शाआ १, २ वा ६ २,  
 १, २, ४, ७, ५, ३, ३, ८, ६, ३, ३,  
 ६, ९, ३, ३, ६ ३, ३, ३, १ का १,  
 ३, १, ११ ता १, २, ९, ६, २, ४, १, ३,  
 ३, १, ३, ३, १, ४, २, ६, ९, १, ६, ०, ९,  
 ११, १, १, ४, ५, १०, ९, २, ११, ६  
 १, ५, ३, १, १, ६, ७, ३, ९, १, १, २,  
 ७, १, ६, ५, २, ७, ११, १०, जै  
 १, ३, १, ५, ३, ७, ३, ७, ३, गो  
 २, २, २, ०, -म्या ऐ २, १, ७, ३  
 २, २, ४, ११, २, ३, ८, ६, शा  
 १, ४, ३, ५, २, ६ ७ २, ८, ७, शाआ  
 २, ७, वा १, ३, ४, ६ ७, ३, २, ३,  
 ४, २, ५, २, ०, ३, ४, ९, ६, ६, ०,  
 ७, ८, ३, ९, ७, २, २, ५, ३, १, ४, ६  
 ४ १, ४, १, ५, १, ३, ०, २, ३, ८,

१०, १, ३, ११, तो ३, २, १, १;  
 तो १०, ५, ५, १६, १, ४, ४, १९,  
 १, ७, ६; जै १, ४, ८, ८, १, ३, ३,  
 गो १, ३, १; २, ३, १, १, ६, ११,  
 -म्या ऐ ३, १, ७, ६, ३, २, ७, २, ४,  
 ज. १, २, २, ४, २, १, ४, ८, १, ५, ८,  
 तोआ २, ८, १, तो ४, ६, ८, ६,  
 ९, २, ५, १०, ५, ४, १, ३; १, २, ७, ०,  
 १, ३, १, ०, १, ६, १, ३, १, ६, १, ४,  
 ५, १, ६, ७, १, २, ५, ९, ७, ७, ११,  
 ६, जैठ ४, ६, १, ८, २, ६, ५  
 २, ३, गो १, ५, ४ २, ३, ११,  
 -म्याम्र दां १, ४, ३, वा १, ४, ३,  
 १, ४, तो ७, ३, ७, ८, १०, १,  
 जै ८, ९, ५ १, ३, -म्य ऐ ३,  
 २, ८, ४, २, ७, दां १०, १, २, ६,  
 ८, २, ७, ३, वा १, ३, २, ९, १, ६,  
 ७, १, १, ३, ३, ४, १०, ९, ४, १०,  
 ४, २, ४, २०, २, १, ८, १, १, ५,  
 १, ४, ८, १, ५, १, २, ३, तो ९, ४,  
 ६, १, ३, १०, १, ५, जै ८, ९, जैठ  
 ४, ६, ३, १, -म्यो जै ५, ०,  
 -म्यो ऐ १, ५, १, २, २, ६ शा  
 ८, ९, जै १, ६, ८  
 गायत्रि-चन्द्रसू-म्र ता १०, १०  
 ९ -म्रस ता १, ५, ४, -म्रस ३, ४  
 वा. ८, ५, -म्रसम्र वा १, ५, ९  
 ७, -म्रदा शा १, १, ३, २, २, २,  
 १, ९, ४, वा १, २, ३, ४, ३, तो १,  
 १, ९, ६, ४, २, ३, ता १, ३, ८, ७  
 ८, ४, ८, ८, ३, १, ६, ५, १, ९, गो १  
 ५, १, २, ३  
 गायत्रि तृतीय सवन- न ऐ ५  
 १, ७, १, ९, २, १, ३, शा २, ६, १, ०,  
 १, ३, १, ७, २, ७, ७  
 गायत्रि त्व- म्र जैठ ३, ७, १, ४  
 गायत्रि पार्श्व- म्रकम्र तां १, ४, ९,  
 २, ५, २, ६ १, ६, १, ६, १०, आ जैआ  
 १, ५, ८, ४, -म्रन ता १, ४, ९, २, ६, २, ७  
 गायत्रि प्रात सवन- न शा  
 २, २, १, ३, ३, २, ७, ७, -म्रस शा

२, ७, ७  
 गायत्रि मध्य-म्र तां १०, ५,  
 १, २  
 गायत्रि मध्य दिन- न शां २, २,  
 ७, ८, २, ३, १, २, ६, ७, २, ७, ७  
 गायत्रि मुख-म्र तां १०, ५, १, २  
 गायत्रि-वर्तनी-निशा ६, ३, १, २, ०  
 गायत्रि-स्तोम मित-त गो १, ५,  
 २, ३  
 गायत्रि(प्रसज)-म्र ता  
 १०, ५, १, २  
 गायत्रि-म्रिग शा २, ४, ७,  
 तां ८, ९ १०  
 गायत्री-म्र-म्र ऐआ ५, ३, १  
 गायत्री चन्द्रसू-म्र ऐ ७, ३, ३,  
 -म्र जै ८  
 गायत्री त्रिष्टुभ-म्र शा ३, ५  
 गायत्री भा(ग→)गा-म्र २ २  
 गायत्री मात्र-म्र, म्रशा १९, ८  
 गायत्री मुख-म्र जैठ ४, ६, ३, २  
 गायत्री रूप-म्र शा २, ३, १  
 गायत्री लोक-म्र ऐ ५, २, ९  
 गायत्री विद्-म्र वा १, ४, ८, १, ५  
 ११  
 गायत्री शस-म्र शा २, ३, १,  
 शाआ २ १३  
 गायत्री शत-म्रशा १, ८, ३,  
 -ताति शा १, ८, ३  
 गायत्री-सपुत्र-म्र वा ८, ५  
 ३, ८  
 गायत्रि(त्रीऽअ)वीति-ति वा  
 ८, ६, २, ३  
 गायत्रि-न गो १, २, ७, २, १  
 गायमान ना- ना ता १, २, ५, १, ४,  
 -म्र जै १, ८, ६  
 मार(←मर←/२गृ)-म्र ता ९,  
 २, १, ६, जै ८, ३, १, ३, ०, -म्रस जै  
 ८, ३ -म्रति आ जैआ १, १, २, ४  
 मार-म्र-म्र जै ८, ३  
 मार(←मर्ग)-म्र शाआ ६, १, ३  
 १, ४, ५, १, १-१, ३, ३, १, ४, १, ६,

तेजा १,७,३, जै १४३, व १,२<sup>३</sup>,  
-ग्यात् व १,२<sup>३</sup>

गार्गी- -र्गीं शा १४, ६, ६, ११<sup>१</sup>, ८,  
१,२,४, ५, ७, ८, ९<sup>१</sup>, १०<sup>३</sup>, ११<sup>३</sup>,

-र्गीं शा १४, ६, ६, १<sup>३</sup>  
गार्गीं पुत्र- -त्र, -त्रात् शा १४, ९,  
४, ३, ०<sup>३</sup>

गार्त्समद्(←-गृत्समद्)- -द् शा  
२०, २, ३, २२, २, २४, ५, -द्म्  
ऐ ५, २, शां २४, १, आ जैआ  
१, २, ९, ४, -दानि शा २४, १,  
-द्वै शा २३, ४

गार्त्समदी- -म् शां २८, २  
गार्हपत्(←-गृह पति)- -तम् वा ५, ३  
३, ३<sup>३</sup>, ४, ३, १५<sup>३</sup>, ता १०, ३, ५<sup>३</sup>,  
७<sup>३</sup>, -ते तै २, ३, ५, ४

गार्हपत्य, त्या- -त्य तै ३, ७, ५,  
१०, -त्य ऐ ३, ३६, ३७, ७, ५, ८  
२४, शा २, १ २७, ४ शाआ १०,  
८, शा १, १, १, १८ १९, ७, ३, २२  
९, ३, १८, २, २, १८, ३, २, २, ६,  
३, १३, १५, ४, १, ७, ९ ११, ३, ६,  
१, २८ ४, ६ ८ १० १५, २०, ९,  
२, ४, ६ ६, ४, १३, १५ ७, १,  
१ ६, १३ २२, २५, ३५, ३७,  
२, १२, १४, १९<sup>३</sup>, २३, २, १ १  
५, ६, १५, १९<sup>३</sup>, ३, १, १<sup>३</sup> ८, १०,  
१२, ८, ६ ३, ५, ९ २ ३, १४  
११, ५ ३, ९, ८, २, १ १२, ४ १,  
३ ३, ३, ६ ५ २, ९, का १ २, ३,  
१३ ४, २ ३, ४, ६, ७ २ १, १,  
१३<sup>३</sup>, तै १, १, ५, ६ ४ ४, १, ३;  
६, ७, २, ४, ६ १, १, ३, ७ १२, १,  
६, तैआ २, ३, १, ६, २ ७, ९, ११,  
१०, ६३, १, ता २७, १०, ४,  
जैउ ४, ११, ५, १५, प १, ५, ४,  
१ म १, १, ११, गो १, ३, १०,  
१३, -त्यम् ऐ ३, ३७, शा २, २,  
१७, ९, शा १, १, १, १८, २,  
२३, ५, २, ३, ९, ३, ४, ३, १८<sup>३</sup>,

२, १, ४, १४, २, ३, १२<sup>३</sup>, ३, २, ४,  
३, १३, ४, २८<sup>३</sup>, ३, २, ५, ३६, ४,  
१, ३, ४, ७, १, १३<sup>३</sup>, ४, २, ९, ६, १,  
८, ३, ९, २, ५, ३, १, ३, २८, ६, ३,  
४, ५, ६, ७, ४, १०, ९, २, १३, १७,  
४, ३, ४, ६; ६, ८, ५, ५, ४, २, ९,  
६, ६, ४, १०; १४, १५, ८, १, ७,  
७, १, १, १, ८, ११, २, १२, १४,  
२०<sup>३</sup>, २३<sup>३</sup>, २, १, १, २, २, ८, ६,  
३, १<sup>३</sup>, ४-८, १३, १४, १५ ९, ७,  
३, १४, १०, १, ५, २, २, ३, २<sup>३</sup>,  
४, ३, २, १, १२, ४, ३, ८, ४, १, ५, १,  
११<sup>३</sup>, १३, ४, १, ९, १४, १, ३, १,  
२, १, ७, का. १, १, ४, १४, ७, ३,  
१०<sup>३</sup>, ३, ३, ९, ४, १, २, २, ३, २५,  
२६, २, २<sup>३</sup>, ३-८, ६, १, ७, २६,  
२, ३, २, १, १, १, १३, २, १,  
१, तै १, १, ४, ३, ४, ५, ७<sup>३</sup>, ५,  
२, ३, ६, ८, १, ३, ४, ४, १, ३,  
७<sup>३</sup> ८<sup>३</sup>, ७, ३ ६, १, ४, ९, ९, २ १,  
३, ७, ४, ३, ता ५, ४, १३, जै  
१२७, प १, ५, ४, १, गो १  
३, ११, १२, २, २, ९, ३, १७, ५, ५,  
-त्यस्य शा २, ६, १, ९, २, ५, ३,  
५, २, २, १०, २, ३, १, ३, १४, २, १,  
१५, का १, ६, २, ३, तै ३, २,  
९, ९, ता ५, ६, ७, गो १, २, २, २,  
३, १३, -त्या वा ७, १, १, ८, ११,  
८, ६, ३, ८, १०, ४, ३, १८, -त्या  
शा ४, ६, ८, ५, १९ -त्यात् ए  
७, ७, १२, चा १, ७, ३, २, २, ४,  
६ ८, ५, १०, ६, ६, ४, १०<sup>३</sup>, १४<sup>३</sup>,  
१५<sup>३</sup>, २, २, ३, २६, १०, १, ५, २  
२, ३, ३, १२, ४, १, ४, ५, २, ९, २,  
२<sup>३</sup>, ५, १, ७, तै १, ४, ३, ६, ४,  
४, १०, ७, २, गो १, ३, १३<sup>३</sup>,  
-त्यानिश १, ९, ३, १९<sup>३</sup>, ३, ७, ४,  
१०, तै ३, ५, १२, २, -त्याम् वा  
४, ६, ८, ६, ११, १६, -त्याय शा.  
१०, २, ३, १, म १, २, १६, -त्ये

ऐ ५, ३, २, ३४, ८, २४, शा २, १<sup>३</sup>,  
२, ३, ९<sup>३</sup>, ४, १४, ६, १२, २७, ४,  
शा १, १, १, १९<sup>३</sup>, २, २३<sup>३</sup>, ७, ३,  
२६, २७, ४, ६, ८, १० १९, ९,  
२, ४, ५, ४, २, १०, ७, १, २, १२,  
१४, २१ ३, १, २, ३, ८, ९, १०<sup>३</sup>,  
११, १२<sup>३</sup>, ९, ७, ३, ४, ८, १०, ४,  
३, १३, २०, ११, ५, ३, ८, १०,  
८, ६, १०, ४, ४, ६, ७, का २, १,  
२, १६, तै १, १, ८, १, १०, ५,  
६, १, ४, ७, ३, २, १, ३, ७, ६, ४<sup>३</sup>,  
३, ३, ४, ७, तीया ७, ९, ११, ता  
१२, १०, १५ २४, १८, ८; जै  
१२७; २०३, प ४, १, गो  
१, ३, ३, २, ३, १८, -त्येन ऐ  
३, ३, ६, ३, ७, शा ९, १, शा ७,  
३, १, ७, ८, ६, ३, १, तै १, १,  
४, ७, ७, ६, ६

गार्हपत्य भाजू- -ज शा ३, ९  
गार्हपत्य व्रत श्रपग- -गौ शा  
१७, ७ गा २, ५, ४<sup>३</sup>  
गार्हपत्या(←-च्यडा) गारु- -रस्य  
शा १, ७, १, ८, -रे शा. १, १, १,  
११, का २, १, १, ९  
गार्हपत्या(←-यडा) यतन- -नै  
ऐ ७, ५

गार्हपत्या(←-त्यडा) हवनीय-  
-गौ ऐ ७, ६, १२, शा ५, ७  
गाहलू- -व ऐआ ५, ३, ३, -व,  
-वात् शा. १४, ५, ५, २२, ७, २,  
२८

गार्गीवृत्त(←-गर्वीवृत्त)- -म् तै १, ७,  
३, ६.

गार्गीवृत्त(←-गर्वीवृत्त)- -क वा ५,  
२, ४, ११, १३<sup>३</sup>, ३, ७<sup>३</sup>; -कम्  
शा ५, ३, १, १०, ३, ७

✓ गाह, गाहते ऐ ३, ४८, गाहन्ते  
ता १४, ८, ४, ८, १५, २, ६, ९;  
गाहते जै १२७, गाहमहि म  
१, २, ५

† 'भरणी' इति वाक्यं सुपा P । ‡ 'गर्वीवृत्त' इत्यत्र टि. P ।

गाहमान-मू ए ३,४८  
 गिद--०द ता १,७,७  
 गिर(√१गु)→गिर ए १,१९,७९;  
 ३,४९,४,३,९,१७,७९, छां ८,  
 ४,९,४; १९ ९; २४,४; वा ७,  
 २,३, २३, ३,६,१, २४; ७,५,  
 २,३९, ८,५,२,४; ७,३,७, वा  
 १,२,३,१९; तै १, ८, ८, १, २,  
 ४,३,११,५,२, ६,३,७, १५,५,  
 १६,३,८,२,४, ६,८, ३,५,७,२;  
 ७,९,६, १२, ७ ११, ३,१, वा  
 १६,५,१, गो २,४,२, गिरा शा  
 ७,७,७, ३,१,३,३, तै १, ५,  
 ८,३,७,४,२,५, ८,७,६, ता ८,  
 ६,६,७,१, १२,४,४, ८,६,५,९;  
 जै ६७, गिरामू वा ४,१,३,१०,  
 गी ए ६,१७, वा २, ५,२,७,८,  
 ७,२,७,५, वा १, ७, १, २,१  
 गीमिं ए १,४,२,३७, एआ १,  
 ३,७, ५,१,६, वा २,०,६, वा  
 ४,३,१, ७,४, तै २, ४,५,५, ५,  
 ८,९, ११,८,४,५,१,१, ९,३,५  
 ६,१, ६,९, १, १०, ४, १२, १†  
 ७,११,४, तैआ ४, ५,६ ४२,५  
 १०,५,२, ता १,५,७ ११, ४,  
 ४, गीमिं ए ७,५, वा २२,८  
 गिर्वगम्-०ण ए १,१९ २९, वा  
 ८,४, ९,४, २०, ४ वा ३, ६,  
 १,४, ता १७,१,१, जै २०४,  
 सा ३, १,३, गा २, ४, १७†  
 गिर्वन्-त्री वा ३,६,१,२४  
 गिरि(√२गु)-रथ वा ३,४,३,१२,  
 ९,४,२,७,७,५ १५, तैआ १०,  
 १०,१, जै ८३ -रि एआ २,  
 १,८, वा ७,५,२,१८,११,७,३,  
 ८, जै १५, २०४, -रिम्भ तै  
 २,५,६,४, -रिम्भ वा १, ८, १,  
 ५,३,१,३, १२, जै १५†,१४३  
 जै १,९,३,१, -रिथु वा ३,

३,४,७, -रीणामू तै २, ८, २,  
 ८; -रिम् तैआ ४, ३९, १; -रि-  
 वा १, ४, १, १४; ८, १, ६  
 -रि-ऽइत तै-गा ७, १०, १, -रि वा  
 १, ८, १, ६ १३, ७, ९, ३; जै ८८,  
 -रि-ऽइत तै ३, ९, ७, १  
 गिरि-रिचि(√१रि)- व ता १०,  
 ५,७  
 गिरि-ज-जाव ए ७, १, गो १, ३,  
 १८  
 गिरि तुम्-क्षा वा ७, ५, २, १८  
 गिरि-त्रात्र-मू वा १, ९, १, १०  
 गिरि-रु-रान् तै ३, १०, ११, ४  
 गिरि-नर्मन्-भंग. व १  
 गिरि-रिचर-रान् वा २६, १  
 गिरि छ(√स्था)-छा वा ३, ५, ३,  
 २३, ९, ५, ७, ५, तै २, ४, ३, ४, ता  
 १३, ११, १  
 गी(√गै)-गी जै १, १८, २, ७†  
 २, ८, ४, ११, २, २  
 गीत-रम् वा २९, ५, वा ३, ७,  
 ४, ६, तैआ. १, ११, ५, जै २, १,  
 ७, २, ३ १६, ३, १०, ३, ७, १, ९,  
 -तानि शाआ ११, ४, जै १, १६,  
 ३, ९, ३, ७, ५, ७, -ताय तै ३, ४,  
 २, १, १५, १, -तै वा. ६ १, १ १  
 गीता(-ऽअ-)-गीत-तानि जै १,  
 १६, ३, ९  
 गीति-तवा गो १, ५ २४  
 गीरवा वा २ ४, ३ ६ ३, २, १०, ३,  
 ५ ४, २ ३  
 गी(ध→)धा-धार् वा १८, ४,  
 १, २५†  
 गीमिं(√२गु)-रिम् ए ३, ४६†,  
 जै ८३, २०६† -गान् जै ८३†  
 गुणगुलु-लु ए १, २८, ता २४,  
 १३, ५  
 गुहु-हु गो १, २, ८, -हो आ  
 १, २४७

गुहु-वास-से गो १, २, ८,  
 गुग लोप-प. शा २६, ४  
 गुगाव्य-हय, -ह्यात् वाआ  
 १५, १  
 गुमित-न गो २, ३, ७  
 गुमित्-गी वा २, ६, ७  
 गुगी/भू गुगीभवति सा २, ५, ६†,  
 गुगी -भवति सा २, ५, ३  
 गुगीभू-तान् सा ३, ७, ३  
 गुहु-द वा ३, ८, ४, ३, ५, ६, ८, १, ३,  
 १०, -रम् वा ३, ८, ३, १८, १९,  
 ४, ३, ४, १३, ५, २, ३, जै ७, ४,  
 ११, ५, १, -दं वा ३, ८, ४, ५  
 गुहा-वा वा १०, ६, ४, १, १२, ९,  
 १, ३, तै २, ६, ४, ३, ६, -दाम्य  
 जै १५०  
 √गुप गोपायु तै २, ३, १०, ४,  
 गोपायुति ए ७, २२†, एआ २, १,  
 ६, शा १६, ५, वा २, ४, २, ६, १३,  
 ४, १, १, १; १४, १, ४, ९, वा १, ३,  
 ३, ६ तै ३, ७, ९, ८, तैआ ५, ६, ४,  
 गोपायति वा १२, ६, १, ३८, जै  
 १५०, जै १, १४, ३, ८, ३, ६, ९,  
 २, गो १, २, ४, गोपायन्ति वा २,  
 ४ १२, १, ३ १३, ४, वा १, १,  
 ३, २, ३, गोपायन्ति वा ३, ६, २,  
 १४, १, ४, ७, ४, ७, २, २, १, १०,  
 ५, २, १० गोपायुति वा १, ४, १,  
 २९, जुगुगु वा ३, ६, २, ९, १, ३,  
 १८ जै १०२, १५७ गोप्यति  
 वा ६ ३ २, २६, ५, ४, १, गोपा-  
 यिष्यति वा १४, ६, १, ११,  
 गोपायत् वा २, २, ३, २, ३, ४, १,  
 गोपायतु ए ७, २२†, वा ३,  
 २, २, २३, ५, २, ४-७, ४, ३,  
 २ १०, वा १, ७, ३, २, ४, १,  
 १, गोपायताम् वा १, ९, १, २०,  
 गोपायन्तु वा १, ५, १, २२,  
 गोपायस्व तैआ ६, ८, १†, गोपाय

† 'घोमि इति ऋ ७, ९२, ३। ‡ 'उद्धृषीय' इत्यनैरन्मक्षस्म। § 'उद्धृषीय' इत्यस्यान्तिममक्षर-  
 द्यम्। § 'दा' इति मुषा अशुद्ध तु य द।

ऐ ५, २७, ७, ३, वा छ, २, ४,  
१०<sup>३</sup>, तै २, ४, १, ११, गोपाय  
श १, ९, २, २०, २, ४, १, १०, ३,  
२, १, ३, ५, २, २, ८, १, १०, ४, १,  
२, १, ५, ४, ५, २, १, २०, १, २, ९, २,  
४, १, ४, १, ३, २, ४, ३, १, ९, का १,  
४, १, २, ९, ३, ५, तै १, १, १०, २,<sup>३</sup>  
३,<sup>३</sup>, ५,<sup>३</sup>, २, १, २, ५,<sup>३</sup>, २, ६,<sup>३</sup>, ३, ७,  
४, १, ८, ६, ३, तैआ ७, ४, १, म  
३, म २, ६, १, ९, गो १, २, ४,  
१९<sup>३</sup>, २, ३, २, ४, १,<sup>३</sup>, गोपायतम्  
श ३, २, १, ७, गोपायत श ०,  
४, १, १०, ३, २, १, ३, ९, ५, २, ०,  
१, ५, का १, ४, २, ५, तै ३, ८,  
९, ३, अगोपायत तैआ ७, ८, १, ३,  
गोपायत ऐ ७, २, २,<sup>३</sup>, तै १, १,  
९, ७, गोपायतु श १, ५, १, २०  
गुप्यते तै २, ५, १, १  
अगुप्यते तैआ २, ८, १, जैड ४, १, १,  
४, ५,<sup>३</sup>, अगुप्यते तैआ १०, ९, १  
गुप्त,प्ला--प्ल ऐ ८, १, गो १, ३,  
४,<sup>३</sup>, ५, २, ४, २, ५,<sup>३</sup>—सम् तै १, ५, ३,  
४, २, ८, ८, २, ३, ७, १, ३, २—सा  
गो १, ५, २, ४,—साभि गो २,  
२, १, ५,<sup>३</sup>—लाय जैड ३, ७, ५,  
१,—प्लै गो २, २, १, ५<sup>३</sup>  
शुगुन्ति--प्लये वा २, १, २, १, ६,  
—प्लये वा ४, ४, ५, २, १  
रुगुन्ति--प्लये वा १, ४, १, २, ९, ४,  
२, २,<sup>३</sup>—प्लये ऐ २, १, १, २, ३, ८,  
२७, वा १, १, २, २, ३, ४, ८,  
१, ६, ७, १, ८, २, १, २, ३, ४, ७, ४,  
१, ४, ५, ३, ५, २, १, ८, ६, ०, २, ३  
३, १, ८, १, २, १, ६; ४, ३, ५, ८  
६, ३, ३, २, ६, ५, ४, १, १, ४  
तै १, २, १, २०, २, ४, ३, ०, १, १  
३, १, २, ४, ७,<sup>३</sup>, ८, ६, ८, १, २, जैड

१, १, ४, ४, २  
गुप्यमान--न श १, ६, १, १, ५—ना  
श १, ६, १, १, २, गोप-प्लाम्-प्लु, अद्र  
गुह--ख ऐ ४, ०, १—रु तै २,  
८, ५, ७,—रु ऐ ४, १, ३ गो  
२, २, ८,—रु ऽद्व ता ८, ५, २,  
—रुभि श १, २, २, २, १, गो १,  
४, २, ३,—रुम् ऐ ४, १, ३ वा  
१, २, २, ४, १०, गो १, ५, ३,—तै  
शाआ १, ८<sup>३</sup> गरिष्ठ-मतीयस्-नाद  
गुरु-जातीय--यान् सा १, ५, ८  
गुरु-तल्प ग--ग तैआ १०, १, १, ५  
गुरु-द्वार--रान् सा १, ६, ३  
गुरुगुल--लुवा ३, ५, २, १, ६  
गुरुक्ष दप्ल--म् तैआ १, २, २, ८  
गुरुन-हन्--ह गो २, ६, १, ६  
गुरुमी-भू(त-→)ता--ता स १  
गुधि(=प्लि)त--म् श ३, २, २, २, ०  
गुहा(=गुह)--हा ऐ ६, ७ ऐआ १, ३,  
३,<sup>३</sup>, ६, वा २, १, ४, २, २, ४, वा ४,  
१, ३, १, ७, ४, २, १, ४, ५, १, ४, १०,  
६, ७, ४, ४,<sup>३</sup>, १, २, ४, ४, २, १, ३, ८,  
१, १, १,<sup>३</sup>, तै १, २, १, ३, २, ८, ८,  
६, ३, २, ८, ७, ७, ६, १, ३, जै  
१, ७, १, ८, ०, जैड १, १, ७, ३, ४,  
१, ३, १, १, ३, ५, १, १ गो २, ५,  
१, ३—हाऽद्व वा १, १, २, ६, ५,  
—हाम्य तै ३, ४, १, २, १,—हायाम्  
श १, ४, २, १, १, ७, तैआ ८, १,  
१, १०, १०, १, ३, ३, १, १—हासु  
तै १, २, १, ३, तैआ ३, १, १  
३, १०, १, ३, ४  
गुहा-तारम् तै १, २, १, २  
गुहा-योनि--न्याम् ऐ ६, ०, ७  
गुहा-वाप--यान् तैआ १०, १०, १  
गुहा-द्वित--म् तैआ ३, १, १, १, ३  
गुहान--ना म १, १, ४

गुह्य--ह्य तैआ १, ०, ६, ७,—ह्यम्  
ऐ ५, २, ३,<sup>३</sup>, शाआ ७, २, १, वा  
२, १, २, १, १,<sup>३</sup>, ५, ४, ३, ७, १, ४, ९,  
४, २, ५, वा १, १, ०, ७,<sup>३</sup>, तै २, २,  
१, ४, ६, ३,<sup>३</sup>, ३, १०, ९, १, २ तैआ  
१०, ६, ३, १, जै १, ८, ३, सा १,  
७, १, ५,—ह्या तै ३, ७, २, ५  
गुह्यमान--न श १, ८, ३, २, २,  
—नम् तैआ १०, १०, ३  
गुह--म् तै २, ८, ९, ४, गोह्य अद्र  
गिर्गा--गु तै ३, ६, १, ०, १  
गुर्ग वचस्--वा ऐ ७, १, ३, शा  
२, ३, ८  
√गुर्द (←गुर्द)अगुर्दंत,अगुर्दन् जै  
१, १, १,<sup>३</sup>  
गुर्द--दं ता १, ३, १, २, ४, ५, ५ जै ॥  
१, १, १,<sup>३</sup>, जैआ १, ४, ४, ९,<sup>३</sup>, आ १,  
४, ४, ८,<sup>३</sup>—दंम् वा ३, ०, ३, ६, जै  
१, १, १,<sup>३</sup>—दंस्व जै १, १, १,<sup>३</sup>—दंआ  
जैआ १, ५, १, २  
गुर्दत्व--म् जै १, १, १,<sup>३</sup>  
गुगव,गान,गधये √गुग्द्र  
गुस--स एआ ०, १, ८,<sup>३</sup>  
गुस मद--द ऐ ७, २, एआ  
२, २, १, वा २, २, ४;—दस्व  
आ जैआ. १, ३, १, ४, ३, ३, ७, ३, ४, ५,  
४, १०, ५, ५, १, जैआ १, ३, ४, ४.  
गुहान--नानाम् जै १, ५, ९  
√गुध,गुधयिनि श ३, ९, ३, २, २,  
जगुधु श ३, ९, ३, २, १, गधि-  
प्लुन्ति श ३, ९, ३, ०  
गुधु--भव तै २, ७, १, ६, ३  
गुध--ध तैआ १०, १, ०, १, १, ०, १,—धाम्  
तैआ १०, १, ०, १, १, ०, १,—धाम्  
तै २, ४, ३, १, ३  
गुध शी(पंन्)र्गा--म् तैआ  
१, २, ८, १

† =उपोह यद् गु क्र ७, १, ३, ३ पाठ । तत्र तै सुग व 'गु'(प्र ३) । 'गु' इति प्राति मन्यमानौ  
मा भा दयनीयानि । प्यरहितोपगम्युक्तम् √गोते रूपस्य सगन्तमत्वाद्ध्रस्वपाठ एव गाधीयान् भवेत् । † 'गुर्दम्'  
जपुं, गामनमिति वा । ॥ 'गुर्द' इति प्राति निर्दिष्टान् C म् चिन्त्वा । ‡ 'अगुर्दम्' इति आन. सुपा. । § शाधी  
१, २, ३, ६, 'निगुधयानाम्' इति पाठ तत्रैव 'निगुधयानाम्' इति च पाठान्तरम् ।

गृष्टि- -ल्ये ते. ३,१,४,१३.

गुम् (←गुम्←गुम्) -भा: ते ३,६,

११,१.गृभीत-गुम्गान-गृही-ऽ

गृह(√गृह्) -र. ते २, ४, २, ४;

तेआ ४, ४२, २; -हृत् ते २,

१,५, १०, ८, ८, १२, ३, ७,१,

६,७, ७, १४; तां ६, १०, १९;

प ५, ६; गो २, १, ६; -वा

ए १,१३, ३,२३; २४,५,७,५,

८, २६; शा २७, ५, शा १,१,

१,१८; १९,२,०२; ७,३, ०,१,

४,१०, ८,२,१४,५,३,१८, २,

४,१,७, १४, ५,२,०९, ३,३,

१,१०,४,३०, ४,६,९,०, ६,२,

१,१,१०; ४,१,१६; ११,७,१,१;

०, का १,४,०,३,७,६,१०, १,

१,०६,२,१,१,१३,२,१५, ती

३, ८,१७,३, ता १०, ५, १६

१९,१-१, म २, ४,६; गो २,

३,२१,०- -डाह(=हे) तेआ

५,०,०, -रागाम् शा २७, ५

शा २, ४,१,१४, २,०४, ६,१,

८०, का १, ३,३, २०, ४,२,९,

ते २,५,३ ३, २,४,७, तेआ

१०, ६३,१, -हृत् ए १, १५

२,३१, ३,२४,८,१०, शा १,१,

१,७, २,१,४, ३,१,७,४,६,४,

२,२४,५,२,४८, ६,१,४२, २,९९

३, ३,५,१२,१६,३०, ६,२,१५

९,२,७, ५,३,१,१,२,४-९,११,

१३, ११, ५,१,७, ९, ६,३,११,

१३,८,१,१,१४,६,३,१ का १

१,४,१ ३,१ ३,३,०, ४,१,५

२,१०,५,१,३८,६,१,२८, २,८

२, १,१,६, ती १,१, २,२, १०,

६,६,५,५ २, ६,१०,४, ३,११,

८,२, तेआ १, ८,५ २, १३,१,

६,११,२, जैड २,४,३,७,८, म

१,८,१, २,३,१२ गो २,३,२२

-हास तेआ ६,७,१, -हे ए १,

२४,५,९,७,१३ ८,२,१, शाआ

१२,५; शा. ५, ३,१,३; १०; ४,  
५,१,१,२,०,७,११,३,१,७,८,  
१३,५,४,६, ती १, १,३,५, ४,  
०,६,१,०,१,८,१,६,६,७; ७,३,  
३;३, ४,५,६,८,७,२,१,०,९,  
२,९,५ ४,१,८,३, ११,८,२,३;  
तेआ १,४,३,४,४२,२, ६,७,०,  
८,१, तां १६,४,९,१५,२, जै  
३८, जैड १, १२,५,४, ता ३,  
३,५, गो २, ६, १०, -हेड-हे  
ए ७,१७, -हेम्भ. शा ५,३,१,  
१०,११,३,१,५, ती १, २,१,३,  
जैड. २, ४, ३, ८, -रेडु ए ३,  
२३;०,४,६,२७,७,३,८,२६, शा  
१,१,१,७,१८,१९, ९,३,१८,२,  
१,४,१,४,१,७, ५, २,२९,३,३,  
१,१०,४,६,९,२,४,५,३,१,१०,  
४,४,२३, १०,६,१,८, ११,७,१,  
१, १३, ६,२,२०,८,३,१२,४,  
८, १४,४,२,२९,६,७,१, वा १,  
४,२,३,७,१०,५,१,२६,२,१,१,  
१३, ती १,४,३,३, ३, ७,४,२,  
तेआ ४,३,१, जै ९५, ता ४,  
म १,१,१३, गो २,३,२१,२०,  
-हे. शा १,६,१, १९

गृह पु- -म् ते ३,४, ९, १

गृह पति- -तय ते २,४,५,४, ता

२३,१,५ गो १, ३, २०, -तये

शा ३, ४,२,१५,८,५,७, ५, ३,

३,३ ४,२,१५, ती १,७, १०,६

-ताइ हति जैड ३, २,३,७

-ति ए १,१६,४,७, ५,८,२५८

७,१ ८,२,१, शा २३ ३ २७,

१,५, शा २ ४,१,९,४,६,८,५

१० १३,१५ ९,१८,२५, ५,३,

३,३,५,३२ ६,१,३ ७, ११,४,

२,१८,५,३,९, १२, १,१,१,४,

३,५, का १ ४,२,४, ती २,७,

१२,३ ३, ५,१२,२, १२, ९ ३

तेआ ४,७,५, ता ४, ९, १५

५,६,२, १०,३,६, १७, १,७,८,

४,३,१४,३, २५, १०,२०; १५,  
३,१८,४, जै २-३; गो १,२,  
६; ३,१३, १८, ४,१; ५,२४;  
-ति.५-ति. ता २५,४,५; -तिना  
शा १, ९,३, १९, ती २, ३,५,  
१,२,३, ३, प ३, १२, -तिम्  
ए १,१६, ३, ३,७, ५,२५, शा  
३,९, शा १, ९,२,१३, ती १,  
४,१०,४, २,६,१,७,७, ३,७,४,  
४,५; ता १०,३,५, १७,१,१७,  
१४,२, जै १५६; -तीनाम् शा ५,  
३,३,११, ती १,७,४,१; -ते शा  
१,९,३,१९, २, ४,१,९, का १,  
४,२,४, ती ३, ५, १२,२, जैड  
३,२,३,९, -ते ए ४,७,७,१,  
शा २३,५, शा २, ४,१,१४,४,  
६,८,५,१०, १३,१५,१९; १२,  
३,५,१, ता १,४,२,९, ता १७,  
१, १४, २३, १, ४, जै २०३,  
गो १ ३, १८, -ती शा. १२,  
१,१,१, गो १,४,१

गृहपत्नी- -न्या गो १,३,१८,

-न्ये गो १,३,६

गृहपति-पम्भम- -मा शा ८,६,

१,११

गृहपति व(त्→)ती- -ती ए

४,७

गृह-मेध- -य जै, १२०, गो १,

५,९, -धा शा १०, १, ५, ३,

तेआ १,९,५

गृहमेधिन्- -धिन शा २,५,३,

९,१३,४,३,३, का १, ५,२,८,

१३, ती १,६,६,६,६, ९,६, ता

१७, १४,१, -धिनम् ती १,४,

१०,५, -धिनम् गो १, २,४,

-धिभ्य शा २,५,३,४,९, १४,

का १,५,२,४ ८, १३, ती १,६,

६,४,५, -धी ती १,६,७,१

गृहमेधीय,या- -य. शा ५, ५,

गो २, १, २३, -यम् ते. १,६,

६, ३, -यस्य ती १, ६, ७, १,

गो २, १, २३; -या वा ११, ५, ७,  
 ४, -येन वा ५, ५, तै १, ६,  
 ७, २, ३, गो २, १, २३  
 गृहे वासिन्-ने तै १, १, १०, ६  
 गृहस्थि-अ जैठ. ३, १, ५, ५  
 गृह्णिन्-ही तै १, ५, २, ६  
 गृह्णिनी-म् गो १, २, ६  
 गृही=भीत ता-हीत वा १६,  
 ३, ७, वा ४, १, २, ३, २, १, ८, ४,  
 ५, ३, ५, ११, ५, ३, ७, ८, ७, ५, १,  
 १६, १०, ३, ५, १६ १२ ७, २,  
 १७, १४, ५, १, १८, ४, ७, ८, ५, ६  
 २, २-९, ७, ३, ८-१०, तै ३,  
 १, १७, ४, तैआ ७, ११, ४, सा  
 २, २, २, -भीत ऐ २, १, ऐआ  
 २, १, ८, वा ९, २, ३, ९, -हीतम्  
 ऐ ३, ८, वा १, २, १, २२, ३,  
 २, १, ८, ७, १, १०, ४, ६, ५, २-४,  
 ७, १, ४, ४, ७, ५, १, १७, ११ १,  
 ४, २, १४, ५, १, १८, का  
 २, १, २, २५, ता १२, ११, ६,  
 जैठ ३, ३, ४, २, गो २, ३, ४,  
 -भीतम् वा १४, १, ४, २,  
 -हीतयो वा ७, ५, १, १८,  
 -हीतस्य तै १, ६, ५, ५, ३, ८, ६,  
 १, ८, १, ६, ४, ४, -हीता वा ७, ५,  
 १, १८, १४, ५, १, १८-हीता वा  
 ३०, २, वा ३, ९, २, ८, ४, ६, ५  
 ३-५, तै १, ३, १, २, २, ०, ८  
 ६, ता १७, २, २, गो १ १,  
 ३१, -भीतम् ऐ २, ९, ती. ३,  
 ५, ७, ३, -हीताणि ऐ ७, ०  
 वां ३, ३, वा १, ७, ३, ५, ७, ५  
 १, ००, -हीताय वा ८ १, ३,  
 ३; -हीतायाम् वा ७, ५ १ १९,  
 -हीते वा ७, ५, १, १७, १९, तै  
 ३, २, ४, ७, -हीति ता २३,  
 १०, ३  
 गृहीणु ऐ ८, ११, वां ६,  
 १२, वा. १, १, २, ११, ५, २,

१२, २ ६, १, १३; ३, २, ४, १५,  
 ५, ३, १०, १३, १४, ६, ३, १४, ४,  
 ३, ९, ३, १, ११, १५, ३, २, ४, १, १,  
 १७, २, १७, २, ४, १३, ५, १, १२,  
 ३, १, ७, ३, ३, ४, १, ७, २, ४, ६,  
 ७, ५, १०, १४, १, १, १५, ३, ७,  
 ८, ४, ६ ७, १, ४, ६, १, ४, ५ ९,  
 ३ ५ ७ ९ ६, ७, ११, ७, २, ३,  
 १९, २, १, ३, १, ११, ४, ४, ४, ४,  
 २०, २५ ७, ३, २, १७, ४, १, १, २,  
 ५, १, २०, ११, ५, १, ११, ८, ६,  
 ९, १, १२, ४, ४, ६ ७, १४, ५, १,  
 २०, वा. १ ६, १, १०, २, १, २,  
 १, १, तै २, ०, ८, २, ३, २, ३, १  
 ७, १, ६ जै १०, १२७, सा १,  
 ३, २, २, ८, ५ २, ९  
 गृह्ण / १, २, २, ३, २,  
 १३, १४, ७, १, ६ १९ ८, ३, २, ४,  
 ३, ५, १, ३, १ ७, ४, ३ वा ०,  
 १, २, १४ ४, २० तै २, ६, १५  
 १, ३, ३, ५, ४, -गृह्ण वा  
 २, ३, २, १०, -गृह्ण जैठ  
 १, ३, २, १, -स्तम् का २, १,  
 २ १४  
 गृह्ण=स्मान्-हान वा ३, ४, २,  
 ९ ८, ६, ३, १९, -स्माना वा ८,  
 ६, ३, १९  
 गृह्ण(त्यप्) गो २, २, ५  
 गृह्ण(त्यप्)-ह्य शाआ १३, १,  
 -ह्यस्य ऐ ८, १०  
 गृह्ण(गृह्)-ह्य वा २, ५, ०,  
 १४, २०, ३, १६, ६, २, ४, का  
 १, ५, १, १२, १९ २, १५, ६, ३, २,  
 -ह्यानाम् जै १७  
 गृह्ण, गृह्णाति वा ४, ३, २, १, गृह्णते  
 वा ४, ३, २, १, गृह्णीषे वा २२,  
 ९, गृह्णीहि ऐआ २, १, ४  
 गृह्णन्-न्ते वा ४, ३, २, १, तै २,  
 ८, ५, ५, ७, ६, -न्त वा १, ८, ३,  
 २५, तै ३, ६, ९, १

गृह्णध्वे ऐआ ७, ०, १  
 गृह्णान्-न् ऐ ७, १८, ऐआ १,  
 २, २; वा १, ४, १, २, ४, तै २,  
 ४, १, ५; ३, ५, २, १, तैआ १०,  
 १, १, गो १, १, २, ९; -न्ना  
 तैआ ६, १०, १, गो १, ३, १, १,  
 गृह्ण, गिरति ऐआ २, १, ८, ता ८,  
 ६, ९, १२, ४, ३, ४; १०, जैठ ३,  
 १, ३, ५-८, गिरति वा १, ८, १,  
 जगार तैआ ४, २०, १, जैठ ३,  
 १, ३, २, १०, गिरिष्यति ता ८,  
 ६, ८; अभिरन् जै ८, ३, गिरिष्य  
 जै ६, २, गर-गार-गीमन्त्र  
 गेष्ण(√गै)-ष्ण ऐआ २, ३, ६  
 गे(=गृह्)-ह्म् प ५, ७, -हाय तै  
 ३, ४, ४, १  
 गै, गायते तै १, ३, ६, २, गायति  
 शा २७, ६, वा ३, २, ४, ६, ४,  
 ४, ५, ६, ६, १, १, १५, ७, ४, १, ५,  
 ८, ७, ४, ३ ९, १, ३, ४, १, ४, ३,  
 १३, १, ५, ५, ६, १४, ३, १, १०, तै  
 ३, ९, १४, ४, गायति वा ४, ४,  
 ५, ७, ८, ५, १, ५, १, ७, ३, २, १७,  
 ४, १, ३, २, २, ४, ३, ८, ८, ३, १,  
 १० ७, ४, १, ४, ५ ९, १, २, ३, ४,  
 ३, ५, ४, ४, १ १२, ८, ३, २, ३, ४,  
 २५ १३, १, ५, ६, ४, २, ८, ११-  
 १८, ३, ५, १४, ३, ०, ११, १२,  
 वा ६, ६, १८, ७, १, १, ६, ८, ३, ९,  
 ९, १३, १२, ९, १७, १०, ११,  
 १३, ३, ७, ४, ५, ६, ७, १६,  
 १०, ८, १९, १२, ७, जै ३४,  
 १३, ११३, ११५, जैठ १४,  
 २, ५, १२, ३, ४, ७, १३, १, २, १६,  
 ३, १०, ३, ३, १, ५; वा १, १, १३,  
 प १, ४, २, १, ६, २, गा २, ५, ७,  
 गायत वा १३, १, ५, १, तै  
 ३, ९, १४, १, गायत. तै १, ३,  
 २, ७, ३ ३, ३, गायति वां  
 १२, ५, २, ४, ७, वा ४, ४, ५, ६,

† 'गृ' स्त्री W. मुष्ण स्वरधिल्ल । ‡ 'गृह्णान्' इति कालि मुष्ण ।



११, ५, ४, १२, १४, ३, १, १०,  
 तैआ ७, ८, १, ता ८, ९, १०, १३,  
 १०, ८, जै ११+; जैउ १, १,  
 २, ३, ७, २, ३, १८, ३, २; २, १, २,  
 ७, गायिप १, ४, १; जगौ ऐ ८, २, १,  
 दा १३, ७, १, १५; जैउ १, १२, ४,  
 २, गाय्याम दा ३, २, ४, ६; गायत  
 ऐ ५, २०, दा २४, ७, २६, १६,  
 गायत जैउ १, १६, २, ६, ८, १०,  
 १२, ३, २, ४, ६, ८, गायिये ए  
 ५, ६, गायताम् जैउ १, १८, २,  
 १; गाय दा २७, ६, दा ४,  
 ४, ५, ६, १४, ३, १, १०,  
 २६, तैआ ४, ४, १, २, ५,  
 २, गो २, २, ६, गायत ऐ ४,  
 ३१, ७, १, १८, ऐआ १, २, १,  
 ५, २, ५, दा २७, २, दाआ २,  
 १०, तै २, ५, ८, ३, ३, १०, ८, १,  
 ता १२, ६, २, १३, ६, ३, जैउ १,  
 १७, ३, ५, सा १, ३, १०, गायाम  
 जैउ १, ४, २, ४, ४, ८, ३, ३,  
 अगायत दा ६, १, १, १५, अगा-  
 यत दा ६, १, १, १५, जै ११५,  
 प २, १, गो १, २, २, १, अगा-  
 यत ७, ४, १, ४, २४, ८, ७, ४,  
 ३, जैउ. १, ४, २, ४, ४, ८, ४, २,  
 अगायत जैउ. १, १२, ४, ५, गायेत  
 दा. ९, १, २, ४, ३, तै. ३, ९, १४,  
 २, गायेत दा. ९, १, २, ४, ३, तै  
 ३, ९, १४, ३ ता. ५, ६, ६, ६, ८,  
 १७, १८, १३, ५, २२, १०, ८, ९,  
 जै. ९३, ११३, ११५, जैउ १,  
 ७, २, ३, १६, ३, १०, ३, २, १, ४,  
 ३, ३, ५, सा १, ३, २, ४, २, १, ५,  
 ५, १०, ११, ६, १, ३, ७, १, ४, १२,  
 ८, ४, प २, १, २, ३, ५,  
 ३-१२, गो १, २, २, १, गायिताम्  
 दा १३, १, ५, २, ४, तै ३, ९,  
 १४, २, गायिताम् तै ३, ९, १४, १,

अगामीव ता ७, १, ७; जै ११५,  
 अगाली. जैउ. १, १२, ४, २, प  
 १, ४, अगामिपम् प १, ४, अगा-  
 यत प २, १.  
 गीयुने ऐ ३, ४, ३, ५, ३, ०, ३, १,  
 ७, ९, ८, २, १, दा १९, ३, दा ८,  
 १, ३, ३, १२, ८, ३, २, ७; १४, ४,  
 १, २, ९, गीयते दा १, ४, १, १, २,  
 ५, २, ४, १, का १, ५, १ ३८, जै  
 १०८, जैउ १ २, २, ५, ३, १,  
 गो २, ५, ७, गीयन्ते दा ६,  
 ११, प २, २  
 गायथेयु जैउ १, १८, ३, २  
 गालुम्, गालु, गायत, गायति,  
 गायन-गायमान-गीत-गीतवा,  
 गद  
 गेय-म् ता ७, १, १, ८, ७, १०,  
 ११, १२, ९, १०, १२, १५, १७, ८,  
 ७, ४, जै ३४, ११३, जैउ १,  
 १, २, ४, १२, ३, ७, आ १, सा २,  
 १, ५, प १, ४, दे ३, २, ३, गो २,  
 ३, ९  
 गो(√गम्)†-गवा दा ७, १०, २१,  
 १, दा ३, ३, ३, ३, तै २, ६, ११,  
 ३, ता १६, २, २, २०, ६, १,  
 २१, १, ९, गवाम् ऐ १, १३,  
 ७, १०, ८, ११, दाआ ४, ११,  
 दा १, २, १, २२, ३, १, ३, ५, ४, ३,  
 ५, २२, ५, ४, ३, ९, ११, ६, ३, १,  
 १४, ६, १, २, तै २, ४, ४, ५, ५,  
 ६, ७, ८, ६, ४, ३, ८, २, ६, ७, ९, ३  
 १, १, ७, तैआ १, २९, १, ता  
 ४, ९, २, ३, ७, ८, १, ३, २, १, ९, जै  
 १४९, १६१, १६२, आ १, २, १६,  
 ७, २, २, ८, जैआ २, ३, ३; सा ३,  
 ५, १, ७, १०, म १, ८, ३,  
 ८, प ५, ९, ११, गवाम्इव  
 दा २१, ३, गवि ऐ ५, २६,  
 दा २, २, ४, १२, १५, ३, १,

२, १४, १५, ३, ७, तै २, १, ७, १;  
 तैआ १०, १०, ३, ता २१, १,  
 ९; जैउ ३, ६, ४, १, गवि ऐ ३,  
 ३४, ४८, दा २, ६, २, ११; ६, ३,  
 १, २०; का १, ६, २, ६, तै १,  
 ६, १०, ४, तां ६, ९, ६, ७, गा  
 ऐ ३, ५, ६, ७, २४, ८, २३  
 ऐआ ३, १, ६, दा २५, २,  
 दाआ ७, २०, दा १, ९, ३,  
 १६, ५, ४, ३, १, १४, ६, १, २,  
 तै २, ४, १, ५, ५, ५, ४, ८, ११, ८,  
 ३, १, ३, ५, २, ३, २, १, २, ७, १०,  
 ३, तैआ १, १०, ४, ४, १३, १  
 २८, १, ता ६, १०, १९, ११, ८,  
 ४, १५, १०, ११, २५, १३, १, ज  
 ३६, १३१, ११२, २०४, सा  
 ३, ३, १, ९, १, प ४, ६, गो २,  
 ३, १, १, १३, गा इव तै २, ४,  
 ६, १०, गाम् ऐ २, ८, ६, ३३,  
 ऐआ २, ४, २, ७, १, ६, दा ४,  
 १४, ५, २, २०, ३, २१, २, ५, ३०,  
 ५, दाआ ११, ४ दा १, २, ३,  
 ६, ९, २, ७, ४, १२, १३, ३, ४,  
 २५ २७, ३४, ३, ३, ३, ४, १५,  
 १६, ४, ३, ४, २९, १, १०, ६, ७,  
 ७, ४, ३, १०, ४, २३, ५, २, २,  
 ५, ५, १८, ६, २, १, २ १८, ५, २,  
 १९ ७, २, २ ११, ५, २, ६, १६  
 १९, ९, २, ३, ३८ ३, ३, १५, १७  
 १४, १, १, ३, २, १, ७, का १, ४  
 १ १५, २१ २४, २, २, १, २०  
 २२, तै १, ४, ३, ६, ७, ७, २, १, २,  
 ४, २, ५, २, ३, २, ५, ४, २, ५, ५,  
 ७, ६, १७, १, २, ३, ४, ५, ६, ७,  
 ३, ३, ५, ५, ४, १६, १, ७, ४, १४,  
 ९, ८, २, तैआ २, ६, २, ३, १०,  
 २, ६, ५, ३, १३, १, १०, १, ५, ता  
 १, ८, ३, १२, ५, २, १, १३, ३, १९,  
 ५, २, ७, २, १, १, २५, १०, १७,

† साम उ ९, २, ७, २ द । † न गो ' पा ६, १, १८२, इति वृ- आदिभिकभक्त्युदात्त-  
 प्रतिषेधो द्र ।



श्री-तम- ००म शाभा ३, १; गो  
 १, ३, १११, -तम श १, ४,  
 १, १०, १४, १८, ११, ४, ३, २०;  
 १४, ५, ३, ६, तां १३, १०, ८;  
 जै ४०, १४५, -मस्य शाभा  
 ३, १, श १३, ५, १, १; ता  
 १३, १२, ६; जै ४२; आ  
 १, १०३, २५०; ५२५; गो १, ३,  
 ६१, ८१, -मा तै ३, ११, ८, ८;  
 जै १४५, १५१, -मात् तां १३,  
 १२, ८, जै ४२, -मात् ए ६,  
 १८, -मेव म २, ७, १  
 गोतम ऋषि- ष्य तां १३,  
 १२, ८  
 गोतम-भद्राज- जौ श १३, ५,  
 २, ६  
 गो-स्य- म् तां १६, २, ३  
 गो-त्र- त्र गो १, १, २५, -त्रम्  
 गो १, ३, १६, -त्रा तै ३, ७,  
 ११, ५, तैआ ४, ५, ६, ४२,  
 ५, -त्रागि तै २, ८, ३, ३, -त्राय  
 तैआ २, ६, २, -त्रे शा २५  
 १५, -त्रेग जै ३, ३, ४, १  
 गोत्र भिद्- त् तै २७, ८, १  
 गो-त्रा- न्ना श १, ९, ३, १६  
 गो-दान- म् श ३, १, २, ५,  
 ६, ८  
 गो-दुह- धुक् ए १ ००  
 गो-धा- धाया ता ९, २, १४  
 गो-धायस्- ष्य तै २, ८, ५, १  
 गोधा सम्भन्- म् आ चैआ १,  
 १०६  
 गो-धूम- मा श ५२, १, ६, १३,  
 १२, ७, १, २, २, ५, १४, ९, ३, २२,  
 १, ३, ७, २, -मान् श ५, २,  
 १, १२, १३, -मै तै २, ६, ४,  
 ४, ११ १

गोधूम-वपु- क्तम श १२, ९,  
 १, ५  
 गो-यो(निडओ)-वस्- ष्या † ता  
 १३, ५, ६  
 गो-पू- ष्य तैआ ३, १४, ४  
 गोष्या- ष्या ए ५, १८, ० पा तै २,  
 ८, ६, ७, ० पा तै ३, ७, १, १; मा  
 ए १, २, ८, ६, १०, ऐआ २, १, ६,  
 शा २१, २, ५, २, ३, १, २, १४, १,  
 ४, ९, तै २, ४, ६, १, ३, १, २, ८, ७,  
 ५, ३, ७, २, १०, ६, १, ८, ९, ११, ३,  
 १; १२, ९, ७; तैआ ५, ६, ३, ४, ६,  
 १, १, १२, ८, १, २५, १८, ५,  
 जै ३, १, २, २, ११, ६, ९, २; गो  
 २, २, २०; -षाम् ए १, १९,  
 ऐआ २, १, ६, श २, ३, ४, २९,  
 १४, १, ४, ९, तै २, ४, ३, ८,  
 ५, ८, ४, ७, ४, १, ३, १, २, ५, ६, ३,  
 १, तैआ ३, ११, ९, ४, ७, ३, ५,  
 ६, ४, जै ३, ६, ९, १ २, -षी  
 तै ३, १, १, ११, २, ११  
 गोपति- तये तै ३, ७, ४, १८,  
 -ति तै २, ४, ६, ९, ८, २ ६; -तिम्  
 तै २, ७, १६, ३, ८, २, ६; -तौ  
 श १ ७, १, ७ तै ३, २, १, ५  
 गोपाल- लम् तै ३, ४, ९ १  
 -ल्य जै १८६, -ल्य श ४  
 १, ५ ४  
 श्मोषीथ(✓)पा- धाय श ३  
 २, २, ५, १, २ गोषीथ अद्र  
 गोपयु- यु शा १८ १३  
 गोपोयु(✓)पुष्- ष्य तै ३ ७, २  
 ७, -ष्य, -ष्य म १ ८, ६  
 गोपोयग- म् म १, ८, ६  
 गोबल- ल तै ३, ११, ९, ३, जै ३  
 १, १, ६, १  
 गोभग- म् ऐआ ५, ३, २, जै ३

१, २, ३, १  
 गोमय- ष्या शा २६, ११  
 गो-मव- मव, द् शा २२, ३, २, ३,  
 ३, तै २, ८, ०, ७, ६, ४, ३, १, १,  
 ८, ७, ९, ९, तां १०, ६, ३, ५, ६,  
 गो २, ४, २, -मत तै २, ८, २,  
 ८, जै २०३, २०४, -मत्ता ऐ  
 ५, १६, ७, ९, शा २५, २, २६, ८,  
 -मन्तम् शा २३, ३  
 गोमती- षी तै २, ८, ९, ९,  
 -तीम् तै २, ५, ४, ५ तैआ ३,  
 ११, ६, ७, -तीपु तै २, ८, ५, ९  
 गोमय- ष्यानि श १२, ५, २, ३  
 -येन श १२, ४, ४, १  
 गोमृगा- ग श १३, ५, १, १३,  
 तै ३, ९, ११, ३, -गम् श १३,  
 २, २, २ तै ३, ८, २०, ४, ५, २३  
 १ -गा श १३, ३, ४, ३ -गे श  
 १३ ५, २, १०  
 गोमृगा-कृष्ण- ष्टेन श १३, ३,  
 ४, ३, तै ३, ९ ११ ३  
 गो रथि- -थे जैआ १, ४२६  
 गो लोम- -मानि जैआ १, ५६९  
 गो वर्ण- -र्ण जै १५०  
 गो वि कर्त(✓)कृत्- -र्त श ५, ३,  
 १ १० -सम् तै ३, ४, १६, १,  
 -र्तष्य श ५ ३, १, १०  
 गो विद्(✓)रविद्- द्, ष्य ता १३  
 १, १, २  
 गो वि नत- तेन श १३, ५, ४,  
 १९ २२  
 गो-व्यवृ- म् तै ३, ४, १६, १  
 गो श्च- -ञ्जे जैआ १, २३८  
 गो श्च- -ते शाभा ९, ७  
 गो श्च(←स्त्रो)-म- मः ता २५,  
 १०, ७ -मे ता २५, १०, ८,  
 -मेन ता २०, ६, १

† 'श्री' इति G मुपा । ‡ 'गो-याय' इति मुपा प्रमादपाठ । -वु ऋ ९, ९७, १० द्र । § अत्र सोमाभिवच-  
 प्रकरणे 'सोम पानाय' इत्येव (तु ऋ १, १९, १.) निबन्धयते 'a drought of milk' इति Mw द्र । Egg  
 इत्यस्य 'गोपनाय' इति चि-त्त्वम् । ¶ 'गोपद्रिस्त्वस्य इति आ मुपा । || गो-इति Br मुपा । † 'गो-मृ' आ मुपा ।  
 ‡ भुति घा ५, २, ३, मुपा । 'धुत-' इति Kt पठति तच्चतुर्थीनिवश्यां 'ते' इति पाठेऽनारान्तत्वात् प्राति नोपपद्यते ।

गोष्ठ(√स्वा)- छ ता १३, ४, १३, २४, -छम् ऐ ६, २२, दा ३, ५, २, १८, ता १३, ४, १३, ९, २५, सा २, ४, ७, गो २, ६, ४, -छान् जै १८२, -छेशा १८, ६, दा २, ३, ४, २६, का १, ४, १, २०, तै २, ८, ८, ११, गो २, ४, ६  
 गोष्ठिन्- छी जै १८२  
 गोष्ठिनी- नी जै १८२  
 गोष्ठ पुस्तिन्- नी आ जैआ १, ५१२३  
 गोष्ठा-स्थान- छाम् दा १, २, ४, १६, १७, १९, का २, २, २, ९, १०, ११, -स्थान तै ३, २, ९, ३, -स्थानम् तै ३, २, ९, ३  
 गो सखाव(म्/स्तु)- व शा १८, १३  
 गो-सुनि- नि दा छ, ४, ३, ११, ता १, ६, ४, ९  
 गो सव- व तै २, ७, ६, १, ३, ता १९, १३, १, १०  
 गो हृदय-शोगित- तेन सा २, ६, १४  
 गोपना(√गुप्)- नायाम् दा ३ ६, २, १२ १४ १५  
 गोपिष्ठ(गोप्+इच्छन्)- छ दा २, ३, २, ३ ४ १ का १, २, ३, २, ४, १, १  
 दगोपीथ- धाय तै १, ५ ७ ६, ९, २, १० ७ १, ३ १ ४, ८ ३ २, १, ६ ३, ३, २ ७ १०, ९, ४ ९ तैआ ५ ३ १, २ ७ ४, १३ ८, १३ १०, ४ गो २ १, १ १गोपीथ गद  
 गोष्ठम् गो १, २ १९  
 गोप्नु- सा ऐ ८, १२ १७ ३ दा ७, ३, २ १९ ९ २, ३, १२ तैआ १०, १, १४ -प्त्वार सा १३, १ दा ३ ६ २, १८ तैआ ६,

२, १, गो १, १, १३, २, २, १८, -प्त्वारम् ऐ १, २८, दा १, ३, ४, ८, ६, ७, १, ५, तै १, २, ७, १, २०, २४, तैआ १, ९, ६, ३, १४, १, ७, ६, ४, जै १०१, जैउ ३, ६, १, ६, -प्त्नु दाआ छ, १, -प्त्नु दा ८, ६, १, १५, २१  
 गोष्ठी- प्त्नी दा ३, २, ४, १९, म १, ६, २८, -प्त्नीम् दा १३, ४, १, १४  
 गोष्ण मत्- मान् दाआ छ, १  
 गोभिल- ल व. ३, -ल्यत् व ३  
 √गोवय(=√गोपय) गोवयति ता १६, २, ४, अगोवयन् ता १६, २, ३  
 गोधु- धु जैउ ३, २, २, ७  
 गोष्ठ(√गुह)- ह्य म १, ७, १  
 गौगुलव(←गुगुल)- वेन ता २४, १३, ४  
 गौह्रय(←गुहु)- वम् ता १४, ३, १८, १९, आ जैआ १, २४७, -वस्य ता १४, ३, १९  
 गौह्रव-व- म् ता १४, ३, १९  
 श्गौतम(←गौतम)- म् दा ३, ३, ४, १९, तै ३, ११, ८, २, तैआ १, १२, ४, -म दा १०, ५, ५, १, ६, १, ४, ११ ५, ३, २, १४, ६, ७, ५ ६ ९, १, ९-१६ तै ३, १०, ९, १३ प १, १, जै ६ जैउ १, १४, ११ गो १, ३, ११॥ -म दा १४, ९ १, ७ तै ३, १०, ९, १२ प १, १, व २, ३ -मम् ता ११, ५, ७ १ १२ ३, १५ आ १, ११२ ३४४, जैआ १ ३५७ -मस्य दा ११ छ, १, ३, ८ ता १२ ३, १६, आ १, १ ३४ ३९, ४५ ३३७, ३५१ जैआ १, १, ३९ ४५ १७३ २५२ २७१ ३५१, ५१२ ७ ५२५ २, १३, १४, गो १ ३, ६॥, -सा

आ २, ४, १०, -माश दा १४, ५, ५, २०, २१, ७, ३, २६, २७, व २, ३, -गाय दा १४, ९, १, ८, -मै जैआ १, ४२, २८५, आ १, ४०  
 श्गौतम- म दा १४, ५, ५, २०, २१, २२, ७, ३, २६, २७ २८, -मात् दा १४, ५, ५, २०, २२, ७, ३, २६, २८  
 गौतम रूप- पेण प १, १  
 श्गौतमी पुत्र- य, -यात् दा १४, ९, ४, ३१  
 गौतम-भारद्वाज- जौ गो १, २, ८॥  
 गोधूम(←गोधुन)- म् दा ७, ७, १, ६, तै. १, ३, ७, २  
 गोपत्य(←गोपति)- स्य म २, ४, ७, -स्यम् दा ६, ५, २, ३-६, तै ३, १२, ५, ३, -स्येन दा २, ३, ४, २७, का १, ४, १, २१, तैआ छ, ११, ५  
 गोपवन्(←गोप-वन्)- नम् आ जैआ १, २९  
 श्गौपायन(←गोप, वा श्गौप सा ता)- -नस्य जै. ९२ १९०, -ना जै. १९०, -नानाम् ता. १३, १२, ५ जै. १९२  
 श्गौपालायन(←गोपाल)- न ऐ ३, ४८  
 श्गौपालय- य जै. ७६  
 गोपालेय- य ता १२, १३, ११  
 गौर- र ऐ ३, ३४, का २, १, २२, तैआ ९, ४, १३ का २, १, २२, तैआ १०, १०, २ -रम् दा ७, ५, ३, ३३, तै २, ३, -रात् सा २, १, १० ३, १, ७, ८, -रे दा ७, ५, २, ३३  
 गौरी- री तै २, ४, ६, ११, तैआ १ ९, ४, -री ऐआ १, ५, ३  
 गौर-मृग- ना ऐ २, ८, प १, १  
 गौरावस्किन्- म् दा ३, ३, ४, १८, तैआ १, १२, ४ प १, १

१ कोष्ठ वर्गोत्पद्य पाठ । ३ छाम् जैआ मुपा । ॥ गो 'कालि मुपा । ४ 'कदयपस्य' आ मुपा । ५ 'ना 'लेय'-द

गौरीवित- नम् तां ५, ७, १, ५, ६, ८, २; ९, २, ७-४; ७, १०; ११, ५, १३, १४; १०, १७, १२, ५, १७, १३, ९, १०, १३, ५, १६; ११, १७, १४, ५, २०; ११, २४; १६, ५, २१; ९, १६; १७; १८, ६, १८; १९; जै ७६; १६८, आ १, १०३; १५६; १६८; ३१८; जंआ १, १०३; -तस्य तां ११, १०, १७; १२, ५, १७, १३, ५, १६; ११, १५, १४, ५, २०, ११, २४; १७, ७, २१, जै १६८; -तानि आ १, १५६ -ते आ. १, १५६, १५८; १६७, २८५ जंआ १, १६७, २८३; -तेन ता ५, ७, २, ९, ७, ६; ९, ११, ५, १५, १०, १३, १०-१० १८, ६, २०, जै ७६

गौरीवित- न जै १९७, -तम् ऐ ३, १९, ४, २, ३, जै १७०

गौरीविति- नि. वा १२, ८, ३, ७, ता ११, ५, १४, १२, १३, १०, २५, ७, २, जै ७६, २०३; -ते आ १, ०८३

गौरीविति- नि ऐ ३, १९, जै १७०, १९७

गौरीवीतीय- म् वा २४, १

गौरीगुलीयुत्र- त्र, -त्रात् व ३

गौरीश्रद्ध (←गोश्रद्ध)- ज्ञे आ १, २८

गौश्र- अ वा २३, ५-अम् वा १६, ९

गौश्रायणि- नि वा २३, ५

गौश्र (←अग्र)- श्र ऐ ६, २० मो २, ६, ६

गौश्रुक (←गोश्रुकि)- म् ता १९, ४, ९, जै २०६, आ जंआ १, १२२

गौश्रुकाइवसुक- के सा २, १, ७

गौश्रुकि- क्ये जै ४, ९, १, १

-कि तां १९, ४, १०; जै ४, ९, १, १, जै २०५

गुा (✓ज्वर)- प्रा वा ६, ७, ४, ७, ते ३, ७, १२, १, ता १, ८, ९

गुासुति- नि. ती. २, ८, ६, २.

गि- मि § जै ४, ८, ३, ४

✓मृष, म्माति ०, ३, ३, ३, ४. म्माति वाआ २, १७, म्माति ते ३, २, २, ८

मृषित- म् वा ११, ७, ६, ७

मृषियि- नि वाआ ११, ८, वा १, ३, १, १२, ४, २, ५, १७, का २, २, ४, १३, ते ३, ३, ३, ४, तंआ १०, ३७, १, म ३, ६, २०, -नियमि. वा ५, ७, ५, १७, -नियम् वाआ ११, ८, १७, ८; वा १, ३, १, १६, २, ५, २, ६, १, १४, ३, ५, ३, ७, ६, १, ७, २, १, ४, का २, २, ४, १३, ते ३, २, २, ८, ३, ३, ६, ३, ७

✓मम्, ✓मह द्र

✓मम्, मनेते वा १, ६, ४, १९

मनेत वा ७, ३, वा ७, १, १, ४०, मनेते वा २, ३, ११

मनेते वा १२, ४, १, १२

मसित, ता- त गो १, १, ३७

-तम् वा ३, ३, २, ८, ८, १, ८

मो १, १, ३७, २, २, १ -ता गो १, १, ३७, -ता गो १, १, ३७

मसित्वा वा १, ६, ४, १९

मस- म् वा २, ३, ११

✓मद् → म्, गृहीते वा ३ ५, २, १ ४, ५, २, ११, ७, ३, २, १७ ४, १, १, २, ९, २, १, १, २, २, १, २, ५, ६

गृह्याति ऐ २, ३७, ३, १, ७०

शा. ३, ८, ५, ७ ७, २, ३ १४, २ वाआ ४, ११, वा १, १, २, १९, २०, ३, ७, ७, ९, १०

११, १२; १४, १५, १६, १८, ८, १, २९, ३, १, ४, १७, ४, १, १४; २, १०, ११, १०, ६, ३, ६, ९, ७, ६, ७, १०, ११, १२, १४, ३, ७, ४, १, ७, ७, १५; १६, ३, १८, ४, ७, ५, १७, १८, २, १, १०, २, १, ३, ९, १६, ३, १, ९; १०, ४, २; २४, ३, १, १४, १७-१९, २, १-२३, २४; २६, २७, ३, ६, १२, १३, १६, १७, १८, ५, १४, ४, १, १, २; ६, ८, ९, १०, ११, १२, १४, १७, २, १२, ३, ३, ५, ५, १, ७, ३, ४, ९, ९, १३, ६, २, २, ५, ५, ५, १, ७, ११, १२, १६, २, ३, ३, ३, ४, ५, १०, १३, १४, २४, १०, १, १, ५, ३, ५, १२, १६, ४, १, १३, ११, १, ६, ३, ४, २, ३, ६, ५, ९, १, ६, १३, ३, ८, ५ १४, १, ४, २, ५, १, १८, का १, ५, १, ३, ३, २, १, २, ८, ९, १५ ती. १, ४, १, ६, ३, ३, ५, ५, गृह्याति वा १, १, २, १७, २, १, २, ३, ७, ८, ९, १०, १, ३, १, ६, १, ७, ३, ५, ८, १, २, ९, १, १, १, २, ३, ७, १, २, ३, ७, १, ८, २, ४, ६, १, ८, १२ १४, ७, ५, ३, १, ४, १७, ४, १, ९, १८, ४, ७ ८, ९, ६, ३, १, ४, ८, ३, २०-२३, ४, ७, ९, २, ६, १०, १७, ३, २, ३, २, ७ २८, ३०, ४, २, ५, ४, १, ३, ९, ११, १३, २, ३, २, २, ७, २, ३, ३, ४, ५, ७, ३, १, २, ३, ५, ७, ४, २, ३, ४, ५, १, २, ३, ४, ५, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२, ६३, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७, ७८, ७९, ८०, ८१, ८२, ८३, ८४, ८५, ८६, ८७, ८८, ८९, ९०, ९१, ९२, ९३, ९४, ९५, ९६, ९७, ९८, ९९, १००

† 'गोश्रद्ध' इति जैआ सुपा । † 'गोश्र' इति सुपा १ । † 'गोश्र' इति जैआ पा । § 'अभि'

१,२,३,४,५,६,७,८,९,१०, ११,२,३,४,५, ६, १,२,३, ४-५, ९,१६, १९,२,२,१४, १९,२,१; ३,३,३,१,१,३, ४, ३,४,६-९, ११,१२,१३,१५-२०, २४,४,४, २५, ५,४,२३, २४, ५,१,७,२, १, ८, ४,१, २, १०, १,१,५, ४,१,१,३, ११,५,४,१,६,१०, १२,७,२,१,७,३, १,३, १४,१-१, १६,१३,१,१,४, ३,८,५, ५,०, २३,३,७,८,३,३,३,१४,९,४,१,१, २,१, का १,३,३,९,४,१,३,०,३, १५,६,१,७,११, २,३,३,३, २, १,२,७,१,३,१,४,४,२,०, ती १,३, ३,२,३,३,४, ४,३,५, ४,३,६,६, ३,२,७,२,६,४,२, ५,१, ५,६, ४,८,२,५,५,५, ६,३,२,३,७,३, ५,२,३,४,६,६,७,८,४,३, तीआ १,२,४,१, २,३, ती ६, १,३, ८,४, १३, १४, १५, १,३,०, ४, ७,७, जै ७,५,१,४,३,१,६,४, ता २,३,९, गो १, ३,१९, २,५,७, गृह्णीत श ४, ३, १,८, गृह्णीत श ५, १,२, १६, गृह्णीते श ३, ९,३,१, ४, २,५, गृह्णीते ती १, २, ३,४, ता ९, ८, ११, १६, गृह्णानि एआ १, २, ४, शा ७, ३, वा १, १, ९, २,५,४,२, ४,४,१,२, ५,३, २, ३, ४,२,५, १०, ६,१,१,२, ०,१,४, ३, ११,५,९,०, वा १, ३,२,९, २,१,१, ७,८, ३, १,३,१,७, ती १,८,६,४,३,८,१,७,४, गृह्णानि वा १, १,१,१,०, २,७, ८, २,२, ४, ८, २, २६, २, ६, ३, ३, ६, ३, २, १, ४, २, ४, १, ३, ३, ३, ५, ४, १,४, १०, ५, ३, ३, ३-७, ९, ११ का २, १, २, ८, २, १, ४, ता २४, १८, २, गो १, ३, १६, गृह्णामि का

२, १, २, १,४, गृह्णामि श १, १,२, १,७, ४, ९, ३, २, ६, ३, ४,०, १,०, ४, २, ३, १,०, ११-१७, ४,०,३,३,५,१,०, ४-६, ७, ७, ४,१,०, ८, १,१,६,१, ३, ३, ६, ९, ११, ५, ९, ७, १,०, वा २, १, २, १,३, १,४, ३, १,३, ती २, ६, १, ३, ७, ७, ७, ३, २,५,७,७,४,३, १,०,८,१, तीआ १,०,२,८, म. १, ६, १८, ७,३, गो २,०,३, गृह्णामि म १, २, १६, गृह्णीम श ४, ६, ५, १, जमद ऐ ७, १,५, वा २, ५, २, ०, का १,५,१,२, तीआ ०, १,५, १, गो १,०, १,७, जगृह्ण श ४, २,१,६, जगृह्ण ती २, ८, २, ५, ती गा २,७,३, ग्रहीष्यति शा १०, ६, शा १, १,०, १,८, ३, ८, ३, १,४, ती २, १, ०, १,४, ग्रहीष्यामि वा ८, ४,४,०, ग्रभत्व ऐ ४, १,०, गृह्णात्व श ४, ४, ५, १,६,१,७, गृह्णात्व तीआ ४,२,६, गृह्णात्व श ६, ५, ०, ०, गृह्णीष्व ती ३, ०, ८, ४, गृह्णीष्व श १, २,१,९, वा २, १,४, गृहाग श ३,३,९,६,५,५, जै ९, गृह्णानि श १,१,२,१,२, ३,९, २, ६ वा २,१,०,१, गृह्णाम् श ४,२,१,६ अगृह्णीत श ४,५, ३,२,४,३-५, ती ३, ९, १,०,१, अगृह्णात्व ऐ ६, ३,३, वा २,५, ०,१,०,३, ५,४,५,१,२, वा १, ५, १,१, २,०, ती २, २, २, २, अगृह्णात्व श २,५,२,१,०,४,३, ३, ७,९, ७, ५,१,१,६-१९, ८, ४, २, १ का १,५,१,८,२,०, ती २, १,१, २, १, ३, ५, ता १,३, ५, २,३, १,५, ५, ०, अगृह्णात्व ऐ ५, २,५, वा १,१,५,९, वा ६, ५,१, अगृह्णन् श ४, ३, १,५,

१६, अगृह्णन् श ४, १,५, १,०, ६,४,१, तीआ ७, १,६, ती २०, १,४, ५ जै १८६, अगृह्णन् ऐ ६,३,५, वा ५, ३,४, ३, १,३,१, २,१, ती ३,८,३,०, गो ०, ६, १,४, गृह्णीत ती ३, ९, १,०, १, जै १८६, गृह्णीयात्व शां ३,८, ७,३, वा. ३, ४,४,७, ४, ३,३, १,०, ५, १,१, ४,२, १,०, ६, १, ९, ७, ७, १, ८, २, ४, २, ६, १, २, ७, ३, १, ५, १, ६, ०, ८, ९, १, ५, १, ८, ८, १, २, ९, ९, ३, २, १, २, ३, ४, ४, १, ६, १, ३, ३, ४, १, ३, ३, ४, १, ३, ३, ४, ५, ८, ९, ०, ४, ५, ६, ८, ९, ४, २, ३, १, ८, ३, १, ५, ५, २, ०, ३, ३, १, ०, १, १, ५, १, १; १,३,५, ३, ७, ८, ४, ६, ७, ८, १, ३, १, ४, ३, ७, ८, ४, ६, ५, ६, ६, ९, ४, ४, ६, ६, ५, ५, ४, २, ४, वा १,४,१,३,०, ६, १, १, ०, ३, २, ४, १, ३, ती १, ४, ३, ५, ३, ५, ४, ता ९, ९, ६, गो १, ३, २, १, गृह्णीयु तां २०, १,४, ५, २, १, ९, ९, गृह्णीयामात्रे(ग) श ४, ०, १, ७, अग्रहीत्व श ४, ३, १, २, २, २, ३, ५, ता १, ८, ५, ०, जै ३, ४, ३, ४, म १, ६, १, ५, गो १, ३, ४, अग्रहीष्यान् ती ३, ६, १, ९, १; अग्रहैष्यत् एआ २, ४, ३, गृह्णते ऐ २, २, ५ एआ २, ४, ०, वा १, १, ४, ९, २, १, १, ८, २, ०, ६, २, ७, ७, ३, ७, ८, २, २, ४, २, ४, ३, ९, ४, ३, ३, २, ९, १, ९, ३, १, १, ४, २, १, ५, २, ५, ३, १, ०; १, १, ५, १, ४, २, १, १, २, ४, ८, १, ३, ६, ९, २, ८, १, १, ६, ७, २, २, ७, ती १, २, ३, ३, गृह्णते श ४, १, ५, १, १, ६, २, ४, १, ३, ५, २, ४, ४, १, २, ८, १, ३, ३, ती १,

†जग्मुम् इति बाह्वृच(१०,४७,१.)पाठ । ‡ Wh Gr 904b, 1068 a द्र । 'अग्रहीष्यत्' इति B ।

२,३,२,४,५,३, ३,३,५,५, तां  
 ९,९,७,१२,१३,७, २१,९,१०,  
 गृह्येते वा. ४, २, १, ४, गृह्येते  
 वा ४, २, १, ६, तां. १, २, ३, ४,  
 गृह्यन्ते ए २, २०, २०, ३, १,  
 शां. ६, ११, वा १, १, २, १९,  
 ३, २, ७, ४, १, ७, ६; ८, ९; १२,  
 ७, ३, १७-१९ ८, १, १, ९, ३, ४,  
 तां १, २, ३, १, ३, १, ७, ३, १, ४,  
 १, २, २, ७, ८, ६, गृह्यन्ते वा १,  
 ३, १, ७, २, १६, ३, ९, २, ५, ४,  
 ४, ८, १४, १२, ७, ३, १, २, तां १,  
 २, ७, ३, ४, ३, ७, ३, ३, १, २, ५,  
 ४, १, ३, गो. १, ३, १९, गृह्यते  
 तां २, ४, ७, १, गृह्यन्ताम् तां  
 ५, १, ७, गृह्यन्ताम् वा ४, १,  
 ७, ७, अगृह्यन्त वा १०, ५, ३,  
 ३-७, ९, गृह्यन्ते तां १, २, ३, १  
 ग्राहयति तां १, ३, ५, २, ४, २, २,  
 १, ७, अग्राहयते तां १, ६, ४, १  
 ग्राहयते तां १, ६, ५, ४  
 अग्निष्टव्य एआ २, ४, ३८.  
 गृही=भीतः, गृहीत्वा, गृह्यत्वा,  
 गृह्या=भागान्, गृह्य, गृह्यमाणः,  
 गद  
 प्राह-ह ए २, २५ २६, ३, १,  
 एआ २, ४, ३, वा १४, ४, १६,  
 १ ३, ७, ३०, १, शाखा १२, ६,  
 वा. ४, १, १, २, ५, ९ २०, ३, १, २,  
 १४, ४, ५, १५, १६ २, २, १-  
 २, ३, ३, ५, ७, ३, ५, २ २४ ४, १  
 २, ३, ४, ८, ५, ४, ८, ६, ५, १, २,  
 ३, ४, ५, ५, १, ३, ४, ४, २, ३, ५,  
 ३, ८, १, ३, ३, ४, १०, १, १,  
 ५, ४, १, १२, १३, १५, १२,  
 ८, २, २५, १४, ६, २, २-९, तां  
 २, ३, १, ३, ३, २-५, तां  
 ५, १, ७, ता ९, ९, ७, १२, १३,  
 ७, जैठ ४, १, १, ७, -हृष्ट ए  
 २, ३, ७, २०, २१, ५, २५,  
 शाआ २ १७, वा. १, ५, २, १२,

३, ३, २, ७, ४, १, १, १९, २१, २४,  
 २, २२, ३, १४, ५, १५, १६, ७,  
 ७, ५, १०, ३, १८, ४, २२, ५, १२,  
 ३, १, २०, २१, २२, २३, २५, २६,  
 ३, ९, १४, १५, १६, १७, ७, ७,  
 २३, २४, ४, १, २, ८, १-११, ३,  
 ९, ५, ३, २, ३, ४, ३-५, ५, ११,  
 ६, १, ४, ५, ६, ४, ३, ५, ५, ७, १,  
 ५, १, ३, ४, २, २, १९, २१, ४,  
 ४, २५, ८, १, १, ५, ८, २, २, ५, ८,  
 ३, ४, १०, ३, ५, १२, १३, ११, ५, ९,  
 ४, ६, २, ८, ३, २, ९, १३, ५, २, २, ३,  
 ३, ७, तां १, ७, ५, ५, ता ९, ९,  
 ६, १२, १३, ३, २, ४, १, ८, २, जै  
 १८६, गो. २, ५, ७, -हृष्ट वा  
 ४, १, १, १९, २१; २६, १, ३, ३,  
 १५, तां. २, २, १, १, २, १, २, ४,  
 ५, -हा ए. ३, १, वा ६, ११,  
 ३०, २, वा. ४, १, २, ६-९, ३, ५,  
 ४, १३, ५, ९, ३, ५, ७, ९-१२, ६,  
 १, १, ५, १, २, ८, १३, ९, ३, २,  
 १०, १०, ५, ३, ३-७, ९, ११, ५, ५,  
 ११, १२, ८, २, ३, ४ ३, १३, ९, १,  
 ९, ३, ४, १३, ७, १, ३-६, १४, ६,  
 २, १, ९, तां १, २, २, ३, ४, ३, १, २,  
 ३, १, २, ३, २, ९, ३, ४, १, १, २,  
 ८, ५, ३, ६, ४, २, २, ८, ६, जैठ  
 ३, १, १, २, -हाणाम् ए ३, ९  
 वा ८, १, ३, ३, १२, ८, २, ३, ५, ९  
 १, १० तां १, १, २, ४, १, १, २,  
 ३, ८, ६, -हाव वा ८, १ १, ५  
 ८, २, २, ५ ८, -हाव ए ५, ३, ४,  
 वा १४, २, ४ ३०, २, वा. ३, ९,  
 ४, २, ५, ४, ३, १, ३, ३, २, ७, ४,  
 १३, १९, ५, १ ३, ३, ४ ५, ४, २,  
 १२, १३, ५, ४, २, ५ १२, ९, १  
 २, ३, ४, ५, ६, ७, ८, ९, १०,  
 १३, ६, ५, १, ५, १, २, १, ५, ४, २, ३,  
 ९, ३, २, १० १०, ५, ३, ३-७, तां  
 १, ४, १, २, २, ३, ८, २, ६, १५, १,  
 ३, १०, ५, ५, तां ६, ८, ४, ९, १५

९, ८, २, ११, १६, ९, १५, ज.  
 २०, ११, जैठ. ३, १, १, ३,  
 ४, ४, ३, ४, गो १, ३, ४,  
 -हाव्याम् तां २, ६, ४, ४, ५,  
 -हाव वा ८, १, ३, ३, -हे वा ४,  
 १, १, ७, ३, १२, -हेण ए २, ३, ७,  
 वा ४, ६, ५, ५, १०, १, १, ५, ४, १,  
 १३, तां २, १, १, २, १-३, ५,  
 ३, ५, -हेषु वा ४, १, २, ३, -हे  
 ए ३, ९, वा ४, ३, ३, ४, ५, १०,  
 ३, ५, ७, तां १, ३, ३, १, २, ६,  
 १५, २, गो १, ५, ९, २, ४, -ही  
 वा ४, १, २, ११, १२, २, १, ६,  
 ४, १, ३, १, ८, ३, ७, ११, ५, ९, २,  
 १२, ९, १, ५, १, १३, २, ११, १,  
 गृह-गृहीत-वा वा ४, ६, ५, १  
 गृह-गृह्य-गृह्ये ३, ९, तां १,  
 ३, १, २, ४, १, १, २, ७, १, १, २,  
 १ ७, ४, १, ८, ६  
 गृह-गृह्योक्त-वा तां १, ८,  
 ६, १  
 गृहो(-हृज्)कथ-कथम् ए  
 ३, १,  
 गृह्य-गानि वा ४, ६, १, १५,  
 -गाव वा १४, ५, ४, ७ ८, ९, ७, ३,  
 ८ ९, १०, -जैठ वा १४, ५,  
 ४ ७ ८, ९, ७, ३, ८, ९, १०  
 गृहीतव्य-व्य वा ४, ६, १, १४,  
 १५, ५, ५, ४, २, ३, तां. २१, ९,  
 १०  
 गृहीतव्य एआ २, ४, ३, वा २,  
 १, २, ११, वा १, १, २, ७, जै  
 ५३  
 गृहीतव्य-व्य वा १, १, ४, ८, ३, ३,  
 २, ७, ४, ३, १, ८, ३, १, २, १, ५,  
 २३ ४, १, ८, ५, ४, १, ४, वा १, ६,  
 १, ९, २, १, ३, १३, -न्तम् वा.  
 १, १, २, १८  
 गृह्य(-प्राह)-हव वा ३, ३, ७  
 प्राह-ह वा ३, ५, ३, २, ५, ६, १,  
 २५

माहि-हवा ती २,५,६,३  
 माहु(क→)का-ता ती. ३, २,  
 ५,६,६,१

जिघृक्षन्-अद्र  
 ग्राम-म वा ४,१,५,७, ६,७,४,  
 ९,१०, १२, ४,१, ३, १, १,५,  
 १,५ ता ६, ९,२, १८, ५, ८  
 -मम् ऐ ७, १, ०, शाआ ४,१  
 २, वा ११, ५,१, १३, ती २,५,  
 ५,६, ता ६, ८, ११, ९,२, १८,  
 ५,८, जै १६, ३० १६८, १८६,  
 २०९, मा १,४,१, २, ४, २, १,  
 ६, ३,२,४, ५,९, प ७,८, गो  
 १,२,३, -मयो वा १३, २,४,  
 २,४, ती ३,९,१,२,४, -मस्य  
 वा १२,५, १,१७ जैठ १,१२  
 १,७, प १,४, -माव तीआ २,  
 ११, १, जै १६८, -माय तां  
 १८,५,८, -मे वा २,५,२,२५,  
 १२,९,२,३, १३,६,२,२०, वा  
 १,५,१,२,३, ती १ ६,५,३, २,  
 ४,७,७, ६,६, २, तीआ २, १२,  
 १,१५,१, जै १६, ३०, १४४,  
 १५१, १७२ सा २,१,५ गो  
 १ २,३, १,२५, -मेण वा ४, १  
 ५,२ जै १८६,

ग्राम काम-म ता १७ १० ३  
 १८,१ १३ ५ ७ -मस्य वा २  
 २, ती २ १ ५, ६ -माय ता  
 ६,९,१

ग्राम गेय- वे जै ३०

ग्राम घोव- प, -यम् जै ३७

ग्राम श्री-गी वा ५, ३ १६ ४  
 ४ १९, ती २, ७ १८ ५ तीआ  
 ५, ४, ९ ता १०, १ ४, १, १  
 ९५, -पर्यं वा ५ ३ १, ६, ती  
 १, १, ४, ८ ७, ३, ४ -पर्यम् वा  
 ५, ४, ४, १८ ती ३ ४, १, ५, १,  
 -पर्यं वा ५, ४, ४, १८

ग्रामणीध्व- श्याव वा ८, ६,

२, १  
 ग्राम-वा-ता ऐ ३, ४, ४, मो २, ४, १०  
 ग्राम द्वार-रस्य, -रे वा १, ५, १ १  
 ग्राम महि(प→)पी-पी व ७, ७  
 ग्राम वर-म् सा ३, ५, ३, ९, ८,  
 ग्रामा-(मडअ)-गिन्-गिनता वा १२,  
 ५, १, १४  
 ग्रामा-(मडअ)-न्त-न्ता वा १३,  
 २, ४, २, ४, ती २, ९, १, २, ४  
 ग्रामिन्-मी ती २, १, ५, ६  
 ग्रामिं गेय-म् म ३  
 ग्राम्यु-म्यम् वा ९, १, १, ३, १२,  
 ७, २, ९, ३, १९, जै १४४, १६८,  
 ता १, ४, ९ -म्यस्य ता २१,  
 ३, ५, -म्या ऐ २, १, ७, ७, ६  
 वा. २०, १; वा २, ३, ४, १, ३,  
 ८, ४, १६ ८, ४, ३, ११, ९, ३, १,  
 २०, ५, २, ८, ११, १, ७, ३, १२, ७,  
 ३, १९, १३, ३, २, २, वा १, ४,  
 १, १, ती १, ३, ८, १, ६, १०, ४,  
 ३, ३, ७, ५, ९, ३, १, ९, २, १२, ६,  
 ४, तीआ ३, ११, ११, १२, १२,  
 ४, तां २, ७, ८, १४, २, ३, ३, २,  
 ६, ८, १२ १४, १९, ५, ११ ६, ३,  
 ७, ६, २२, ४, ४, म २, २, १४,  
 गो २, १, १७, ३, ९, -म्याणम्  
 वा १२, ७, ३, १९, २०, तीआ ५  
 २, ११, १३, ता १०, २, ७, जै  
 ४५, -म्यागि वा २, २, ३, २,  
 ४ ५, १४, ९, ३, २, २, वा १, २,  
 ३ २, ३, ४, तीआ ५ २, १३,  
 -म्याव जै १६८, -म्याव ऐ २,  
 १७ वा २०, १, वा १२, ७, ३,  
 १९, १३, २, ४ १, ती १, ६ १०  
 ३ ३ ७ ४ १८, ८ १९, २, ९,  
 २ १, ३ १, २ तीआ ५ २  
 ११ ता २१, ४ १३, २ ३,  
 १५ २ -म्येग ऐ ७ ७ वा  
 ९ १, १ ३ १२ ७ ३, १९,  
 -म्येभ्य ता ६, ८, १२ ७, २, ६

-म्ये वा १३, २, ४, १, २, ४,  
 ती १, ७, ७, ३, ३, ९, २, १  
 मायन्-मभि वा १, १, ४, ७, ३, ५,  
 ४, २, ४, १२, ८, २, १, ४, वा २,  
 १, ३, १२, जै ९३, -मस्य वा  
 १४, २, २, ३, तीआ ४, १०, ३,  
 ७, ८, ७, -यसु वा ३, ९, ३, ३,  
 ता ६, ६, १; -वा वा १, १, ४,  
 ७, ४, ५, ३, ९, १६, ५, ९, ७, वा २,  
 १, ३, १०, १, ४ ती. ३, ७, १३, १,  
 तां ९, ९, १३; -नाग शा २९,  
 १, वा ३, ५, ४, २४, ९, ३, ३,  
 १ ४, ४, ०, ४, ३, ५, १९, १२, ८,  
 २, १, ६, १४, २, ३, ३, ती १, ४, ६,  
 १, २, ७, १६, ४, ३, ७, ९, २, ता ६,  
 ६, १, ९, ९, १३, १४, २१, १०, १, ७,  
 जै १२८, म २, २, १२, -वागम्  
 ऐ २, २, १ वा ३, ९, ४, २, ४, २, २,  
 ६, ६, १, १ १४, ९, ४, २, ती  
 ३, २, ५, ८, -वाणाडव ऐ १,  
 २१, -ग्वा ऐ ६, १, २, २, वा  
 १५, १, २९, १, वा ३, ५, ४,  
 २, ६, ३, १०, १३, ४, ३, ५, १८,  
 ६, ७, ७, ती ३, १०, ९, ५  
 ता ६, ६, १, २, ३, ५, -ग्वा वा  
 ४, २, १, २, ती ३, ७ १३, १  
 माव-म्युत-त वा ४, २, ५, २  
 माव स्तुन्-न् ता २७, ४, ५, १५,  
 ३, १८, ४, -त ऐ ७, १, ता १८,  
 ९, २०, गो १, ३, १८, -तम्  
 वा १२ १ १, ९, गो १, ४, ६,  
 -ता गो १, ५, २, ४, -ते वा ४,  
 ३, ४, २२  
 माव स्तोत्री(य→)या- वा ए  
 ६, २, १, वा २९, १  
 माह-माहि माहुन् √मह  
 मीर्व वा-व आ २, २, ३, ९, -वा ऐ  
 १, २, ५, ३, २, ऐआ १, ४, १, वा ३,  
 ४, ४, १, ८, ३, ४, ४, ७, ४, २, १,  
 तीआ ५ ६, १, जैठ १, १२, १,

इ-मी इति प्रमादपाठ । इ एकन णी इति सुपा चिन्त्य ।



८, -वा ऐआ १,४,१,५,२,१,  
शा २६, १, शा २, १,२, १६;  
३,४,४,१, ५,४,५, ६,१,५,५,  
१,२, ४,५, २,६; ६,२,२,९; ७,  
५,१,३,५; ८, ६,२,१,१, १०,३,  
२,३, १२, २,४, १०, ३, १,६;  
तै २, ६,५, ५, तां १६, २,६;  
जै ७,५, गो १, ५, २, २, २, ८,  
-वाणाम् शा ८, ९, शाआ २,  
३, शा ३,४,४, २, -वाण्य शा.८,  
७,४,२,१, म २, ५, २, -वायाम्  
शा ५, १, ५, १, -वासु ऐ १, २, ५,  
शा. ७, २, १, १, १, १, ८, ४, ३,  
तैआ ५, ६, १, जै १६

श्रीधुम्- धम शा ३,४, १४, ५, २९,  
८, शा. १, ५, ३, १०, २, १, ३, १,  
५, २, ३, ९, ६, १, २, ५, ४, १, ४, ८,  
१, १, ८, ३, १, १, ७, १, ८; ५, ३, १०,  
१०, ४, ५, २, १, २, ७, ३, २, १३,  
४, १, २, ६, १, १०, १, १, १४, ३, २,  
२२, का १, १, ३, १, ४, ६, २, ३,  
६, ७, ६, १, २, तै १, १, २, ७, ४,  
१०, १०; ३, १०, ४, १, १, १, १०,  
३, ४, तैआ ३, १२, ३, ४, १, १,  
ता ६, १, ८, २१, १, ५, २, जैउ  
१, १२, १, ३, म २, १, १, १, प  
३, १, गो १, ५, १, ५, -धमम् शा  
३, ४, २, २, २, शा १, ५, ३, १०,  
८, १, १, ८, १२, ८, २, ३, ३,  
जैउ १, ३, २, ७, गो १, १, १८,  
५, १, ७, -धमस्य शा २, २, ३, ८  
का १, २, ३, ६, -धमाव शा १,  
५, ३, १०, ८, १, १, ८, -ध्माय  
शा १, ३, २, ८, १३, ५, १, १३,  
-ध्मे शा २, १, ३, ५, ७, १३,  
४, १, २, ५, ४, ७, का १, १, ३,  
४, २, तै १, १, २, ७, ४, १०, १०,

जै ५, ९; -ध्मेऽहर शा. २, ०, ३,  
७, -ध्मेण तै २, ६, १८, १;  
तैआ १, ३, ३  
श्रीधुम्-धेमन्तु- -ध्मायाम् शा १,  
५, ३, ११, १२  
ध्रेऽम- -ध्मायाम् ऐ ४, २६, -ध्मे  
शा १०, २, ५, १०; -ध्मी शा  
४, ३, १, १, ५, ८, २, १, १६,  
५, २, १, ४, ६, १, १, ७, तैआ  
७, ६, ६.  
ध्रैऽमी- -ध्नी शा ८, १, १, ८  
ध्रि(←ध्रीया)- -ध् शाआ २ ३  
√ध्रे, ग्लायति शा २, ३, ३, ४, ग्लाय  
यति शा २, ३, ३, ४, ग्लायाम  
शा २, ५, १, ६, ४, जग्नौ का २,  
२, ३, ८, अग्लायव जैउ ३, २,  
५, ३, ग्लायव शा ३, ८, ५, १०,  
ग्लायव शा ४, १, ४  
ग्लानु- -न शा १, २, ५, ८  
ग्लानु- -व ता २, ५, १, ५, ३, प १, ४,  
गो १, १, ३, १, -वमू तै ३, ४,  
१, ४, १, ७  
ग्लौ- -ग्लव ऐ १, ७, ५

घ

घा ऐ १, २, २, ५, १३ ऐआ ५, २,  
३, ४, शा २३, ७, शा १३, ४,  
२, १०, तै २, ४, ५, ७, ८, ६, १  
३, ७, १३, ४, तैआ ४ ११, ७,  
ता. १२, ४, ३, १४, ४, १, जै ८, ५,  
सा १, ७, ७ ३, १, ९, २, ६ ६, ५  
गो २, ४, ३  
ध्वसु- -ध्वन्तु तैआ २, ४, १  
ध्रि(√ध्र)- -ध्रं ऐ. १, २, २ शा १४  
१, ४, ११ २ २, ४, २, १, ४, १, ८,  
२३, तैआ ४, ७, ३, ४, १०, ५, ११,  
८, २, २, ७, ५ ३, ६, ७, १, ८,

१२, ९, १, ७, १०; -ध्रं तैआ ४,  
६, २, ११, १, २, ४, -ध्रं ऐ १,  
२२, शां २, १, शा १, २, २, ७, ७,  
१, ११, ९, ३, ३, १, ४, २, १, ९, ११,  
६, २, ७, १४, १, १, १०, ३, १,  
४, १, २, १, १०, २, १३, १, ४,  
१, ७, ३, १, ३, १, ३, ३, २, १, का २,  
२, १, ६, तै १, ७, ८, ३, ५, ५, २,  
२, १, ३, २, ६, १२, १, ३, २, ३, १,  
२, ८, ४, ७, ९, ४, तैआ १, ८,  
८, ४, ५, २, ६, २, १, ७, १, २, १, १,  
५, ५, ३, १०, ५, ११, १, ७, गो  
१, १, १, ३, २, २, ६, ३, -ध्रं ऐ १,  
१८, २, १, शा १, २, ३, ७, ७, १, १,  
९, २, ३, ९, १४, १, ३, ७, ७, १,  
७ २, २, ०, २, ५, का २, २, १, ६,  
तैआ ३, ११, १, ४, ४, २, १, ५, १,  
८, २, ४, ९, २, ३, ५, ४, १, ७, ३,  
६, ८, २, गो २, ३, ६, ७, -ध्रं ऐ  
१, ७, २, शा १४, ७, २, १, ५, १६,  
तैआ ४, ९, ७, ५, १, ५, ४, १, २,  
१, १, २, जैआ २, ५, १, १, १८, ३, ३,  
-ध्रं ऐ शा १४, २, १, १०, २, १, ३,  
तैआ ४, ८, २, ५, ७, ३, -ध्रं ऐ  
ता २०, १, ५, ७, -ध्रं तै ३, २,  
७, ६, -ध्रं ऐ गो २, २, ६, -ध्रं  
शा ११, ६, २, ७

धर्म-तनु, नू- नू आ २, ९, ५, ५,  
-नू ऐ १, २, १  
धर्म-तनु- -नू तैआ ५, १, ७  
धर्म-तनु- -धुक् तै २, १, १, १  
धर्म-तनु(घ→वा)- -घा शा ४, ५,  
५, ४, १४, २, १ १, ५, २, १, ३, ३,  
-वाऽइव तै २, ४, ७, ८  
धर्म-तनु(१वा)- -वा तैआ ५, ८, ८,  
-वाऽइव तैआ ४, ९, ३, ७, ८, ४,  
-वाऽइव तैआ ४, १०, ३, ७, ८, ८

० क्विपि मन्वर्थायो व' इति भा । १ 'घा' इति सद्विधायया दीर्घत्वात् साधु । पा ६, २, १३३ प्र । १ 'अव' इति कालि सुपा  
चिन्त्य । १=मै ४, १, ४, १, ७, तु 'घनेन' इति पठति । अनुघनेन मद्र । १ हन्तेर(प)प्रत्ययेन 'अ घण वत्' (तु पा ३,  
३, ७९) गिद्ध रूपम् । वस्तुतो णत्वमुपा अलक्षण । १ 'धर्मरोचाम्' इति आ सुपा । १ धर्मतन् इति आ सुपा ।  
॥ 'धर्मस्य तन्' इति जेआ सुपा ।

धर्म पावन-वस्य श १४,२,२,३५  
 धर्म-रोचन-स् आ २, २४, ९१  
 धर्म व्रत-से जैआ २,९, १६  
 धर्म-सूद्-द्वि तै २,६, १६, २.  
 धर्म स्वेद-द्वेभि तै २,८, ५, २  
 धर्मो(मंडउ)-च्छिष्ट-स् श १४,  
 २, २, ४२  
 धर्मो(पडउ)-कई-स्काय तैआ १०,  
 ५९, १  
 ✓धस्, जह्नु ईं शा ५, ३, श २,  
 ५, २, १, का १, ५, १, १, गो २,  
 १, २१, धस्नाम् तै. ३, ६, ११,  
 १, भवस्न श १०, ६, १, १०,  
 अक्षत् श २, ६, १, ३८; का १, ६,  
 १, २५, तै १, ६, ९, ९, २, ६, ३,  
 २, १५, २, सा १, ४, २०; म २  
 ३, १७, क्षम् श ११, ५, १, ९  
 जिघरत्सन्ति श १, ९, २, १२  
 धस्वर-रान् म २, ५, १  
 धाम-स् श ६, ६, ३, ८, तै १,  
 ६, ३, १०, ५, ४, ५  
 धामेऽभञ्ज-झाणाम् तै ३, ६,  
 ११, २ जग्ध-, जग्धा, जग्धत्-,  
 जक्षिवस्, अद्र  
 धानुक्(✓हन्)-स् श १३ २, ९,  
 ६, ७, तै १, ४, ४, ७, २, १, १ ३  
 ३, ७, २, ६ ता ७, ९ १८ -कम्  
 तै ३, ९, ७, ४, गो २, १, ३  
 धुग दग्ध-ग्ध प ४, ४  
 धुगि-गि श ११, ४, २ १४  
 ✓धुप धोपव तै ३, २, २, २  
 धोप-प ऐआ २ २ ४, ५,  
 १, ५, श १४, ८, १०, १ ता  
 ७, ८, ९ १०, ११-१३ १३, ४  
 १, जै ३७, १८२, १८६, म  
 १, १, १३, -पम् श ९, ५, १, २  
 ८, १४, ८, १०, १ जै १४३ -पा  
 एआ २, २, २ श्वा १९, ३ तै  
 २, ७, १६, ३, तां ७, ८, १५, जै

१८२, -पान् जै १८२, -पाय  
 तै ३, ४, १३, १, -वेग तै ३, ७,  
 ९, १; ता १, २, ५, जैउ १, ४,  
 ४, ९, -पै ता ७, ८, १४  
 धोपिन्-धी शा १७, ३, जै १८०,  
 -धीऽइव प २, २  
 धोधिगी-गी जैउ १, १२, ३,  
 ३, -गी जै १८२, -गीम्ऽइक  
 प २, २, २  
 धोष्-ष् ऐआ ३, २, ४, शाआ  
 ८, ७  
 ✓धृ अिवा 'ओरेऽभय-इत्यन प णि द्र  
 धृष्टं श १४, १, १, १०  
 धृण(✓धृष्)-गेन तै २, ८, ७, ३  
 धृगि-गि श १३, ८, ३, ५, तै  
 ३, १०, ९, १३, तैआ ६, ७, ३, ९,  
 २, १०, १५, १, -गिम् श ३, १,  
 २, १४, १५, -जे तै २, ४,  
 ४, ६  
 धृत-तम् ऐ १, १, ३, २२, ४, ७,  
 ८, ८, २०, शा १, २, ७, २, १६,  
 ५, २०, ४, २१, ३, ४, २२, ५,  
 श १, ८, १, ७, ९, २६, ३, १, ३,  
 ८, ३, ३, २, ६, ३, १५, ४, ३, ८, ३,  
 ३२, ४, ४, ५, १२, ५, १, १६, ५,  
 ३, ४, २०, ६, १, २, ३, ०, ६, २, १३,  
 १५, १६, ३, ५, ६, ७, ४, १, ४१,  
 ५, १, ३, २, ३, ४, ९, २, १, ११,  
 १२, २ ३ ३, ४, ११, ५, ७, ५, १२, २,  
 ८, २, १५, १३, ८, ४, ९, १४, ४, ३,  
 ४, ९, ४, २, ५, तै १, १, ९, ६, २,  
 १, ११, ४, २, १, २, १, २, २, २,  
 ९, ७, ४, ३, १०, ६, ११, १, २, ३,  
 ४, ५, ६, ६, ८, १०, ७, ३, ३, ८,  
 २, १, ८, १०, ९, ९, ३, ३, ४, १, ७,  
 ४, १५, ९, ६, ९, १२, ५, ११, तैआ  
 १, ७, ४, २, ५, १, ८, १, ३, ११, ८,  
 ६ ३, २, ६, १, १०, १०, २, ३, ता  
 १३, १, ५, १, १२, १५, १८, २, ६, जै

८४, १४३, सा २, २, ३, ३, १,  
 ८, ४, ३, १, ६, म २, ३, १५, ६,  
 १५; गो १, २, १५; २०, २, २,  
 ४; -तस्य ऐ २, १२, सा  
 १६, ५, श ३, ८, २, ३; ४, ४, २,  
 ४, ६, ७, ५, २, ११, ९, २, १, १४,  
 ५, १, ५, ०, ११, ५, १, १०, १४, ५,  
 ३, ३, तै १, ३, ९, २, ४, ९, १, २,  
 ३, ६, ७, १, २, ७, ५, ३, ६, ११;  
 तैआ २, १०, १, ६, १२, १, १०,  
 १०, ०, म १, ५, ६; -ताव  
 शाआ १२, २, ७, ८, श ५, ४,  
 ३, १९, -तै ऐ १, १, श ६,  
 ६, १, ११, २, १३, ९, २, २, ३, ७,  
 तै १, १, ६, ६, तैआ १०, १०,  
 २, -तेन ऐ १, २६, २, २३,  
 ५, २, ८, २०, सा १६, ५, २०,  
 ४, २१, ३, ४, श १, ४, १, २५,  
 ९, २, ३१, २, १, ४, ५, २, २, १९,  
 ३, १, २, ११, ६, १, २, १; ८, १, ५,  
 २, १६, ६, ३, ३, १९, ६, ४, १२,  
 ७, २, २, १०, ३, ८, ४, १, ४१,  
 ५, १, ३, ९, २, १, ११, १३,  
 ३, ४, २, ४, ४, ४, ४, ३, ११, ५, १,  
 १४, ७, ७, १२, ५, २, ७, १४, ९, ३,  
 २२, का १, १, ४, ४, २, २, १४,  
 तै १, २, १, १०, १२, २, ४, ३, ३,  
 ५, ६, ७, ५, ५, २, ४, ६, ७, ६, ८, ४,  
 १६, २, ७, ३, ३, १५, ६, १७, १, ३,  
 ८, ४, ६, ६, ७, ७, ९, ३, ५, २, १,  
 ६, ३, ४, ७, ५, १०, ११, १३, ३,  
 ११, ५, १, १८, ३, २, तैआ २, ६,  
 २, १०, १०, २, सा ३, ४, १०,  
 गो १, २, १५, -तै श ६, ८, १,  
 ६, तै १, २, १, १०, ११, २,  
 ७, १२, ३, ८, ६, ७  
 धृत कीर्ति-तीं श १, ४, १, १३,  
 १९,  
 धृत-कुम्भ-स् श ५, ४, ३, १९

† धर्मस्य रोचनम् इति जैआ मुपा । ‡ कयो इति मुपा गद्र । † चक्षु इति आन मुपा. विन्त्य । † पा मुप्रय-  
 छति । वा मुप्रयच्छेत् इति आन मुपा विन्त्यौ । † धृष्ट इति धान्द्रानुक्ति । † प्रोतेआ अद्र । † द्विती, † भरणे ।

घृत-कुल्या-

घृत-कुल्या- -ल्या श ११, ५,  
६,४-८  
घृत-कौशिक- -क श १४,५,५,  
२१,७,३,२७, -काय श १४,३,  
५,२१,७,३,२७  
घृत-द्रोण- -म् सा ३,६,७  
घृत-निर्मिञ्ज- -कृ,ग् शा २२,९,  
तै १,२,१,११,३,६,१,२ १३,१  
घृत-पदी(←पद,वा पाद्)- -दी  
श ८,१,२६, तै ३,५,८,२  
१३,२, -दीम् तै ३,७,५,६  
घृत-पावन्- -वान श ३,८,३,  
३२  
घृत-पू- -प्व श ३,१,२,११  
घृत-पृष्- चा ऐ ५,२  
घृत-प्रतीक,का- -क श १३,८,  
४,९, तै १,२,१, ११, तैआ २,  
५,१, -कम् तै १,२, १, १२  
-का तै १, २,१,२७, ३, ७,६,  
४ ५,१४  
घृत-सु- -य तै १, २,१, ११  
-या तै २,६,८,४  
घृत-भाजन- -ना श ६,६,१,११  
घृत-भाग- -गा तैआ ६, ८,१  
घृत-मधु-लिप्त- -म् सा २,६,३,  
३,१,१३  
घृत-या(ज्य→)ज्या- -ज्या ऐ ३,  
३०  
घृत-योनि- -नि श १३, ८,४,  
९, तै १,२,१,११, ३, ७,५,२  
तैआ २,५,१, -निम् तै १,२,  
१,१२, -नै श ३, ६,३, १५,  
४,३, ४,५,१,१६  
घृत-व- -व्व श ९,३,२०,४  
२१, ३, ४, २२, ५, २३, १,  
श १,४,१,२०, ३,३,१,४, तै २,  
५,४,६, ३,७,२,४, तैआ ३,११,  
१३,६,५,१ म २,२,१४, -यन्त  
ऐ ३,१२, श १२,८,२,१५, तै  
३, ६,७,१ -यन्तम् ऐ १,२,८

तै २,८,२, २, -वन्ति तै २,५,  
८,३, -वान् तै ३,७,२,७,५,३,  
तैआ ६,८,१  
घृत-वती- -ती शा २१,३ २२,५  
श ८,२,१,५,७,१५, तै २,४,३,  
२, ५,४,१, -ती तै २,४,७,१०,  
५ ५,५ -तीभि श २, १,४,  
५, ११, ५,१,१४, का १, १,४,  
४, तै १ १,९,५, -तीम् श १,  
५,३,१, तै ३,५,४,१  
घृत-वती-द्वितीय- -म् सा १, ७,  
११,८,१  
घृत-वर्तनि- -नि तै २, ८,७,७  
घृत-व्रत- -त ता १८,२ ५  
घृत-श्नु(=श्नु)व- -व जै ८४,  
-त ऐ २, १२, श ९, १, २,  
१८, तै १, ४, ८,५,३,६,७,२,  
ता ९,१,१७, जै ८४, -ता, -ते  
जै ८४  
घृत-श्नु(=दच्यु)त्रि( तऽनि)घन-  
-न्म् ता १३,११,१८, जै ८७,  
आ जैआ १,१६५, -नेन ता ९,  
१,१७  
घृत-श्री- श्रियम् श १२,४,४,२  
तै २,६,७,५ -श्रिया ऐ ५,२  
घृत-सूद- -इम् श. ७, १, २,५  
तै १,३,९,२  
घृत-स्नोक्त- -का ऽद्व श १, ६,  
३,५ ५,५,४,६  
घृत-स्तु- -स्तुव तै २,४,३,१०,  
-स्तो श १,४,१,१३, १९  
घृतात्(=अन्व)- -न्सा सा ३,  
३,२ -त्तानाम् सा १,८,१३-१५  
३,६,८ ९, -त्तानि सा १,८,९  
घृतावि(=अन्व)- -वे गा तैआ  
१,७८  
घृताची- -ची एआ १,१, ४,  
श १, ३, ४, १४, ४, १,  
१०,२१,८,३,२७, ८, ६ १,१९,  
तै २, ४,८,६ ८,३,० ३,१,६

१०, ११, -ची श ९, २, ३,  
१७, तै १, २,१, १०, -चीनाम्  
तै ३, ७,६, १०, -चीम् एआ  
१,१,४, -च्या तै ३,५,२,१  
घृता-वृष्- -घा ऐ ५,२  
घृता(=तऽआ) मुक्ति- -ति तै २,  
४,३,८,८,६  
घृता(=तऽआ)-हवन- -न श १,  
४,२,९, तै ३,५,३,१  
घृता(=तऽआ)-हुति- -तय तैआ  
२,९,१ -तिभि तैआ २,१०,१,  
-तिम् श २, २,४,४,५, का १,  
२,४,३,४  
घृतो(=तऽउ)-तर- -रा प ५,२  
घृती(=तऽओ)दन- -ने शाआ  
१२,८  
घृ(य→)व्या- -व्या श ३, ६,  
३,१९, ४,४,२,७  
घो,रा(=पुर)- -र श १६,७,३०,  
६ -रम् श ९,३,१,१२, तै २,४,  
२,२, म १,७,२, -रय गो २,४,  
३, -रा श ७,२,१,११, गो १,२,  
१९, -रा शा १,१, ५, २, श  
१२, ७,३,२०, तै १, १, ७,३,  
८,६, तैआ ४, २२, १, २३,१,  
गो २, १,२०, -रागि म १,३,  
६, -रात् गो १, २, १८, -रात्  
म २,५,१-५, -राय तै १, ३,  
१०, ८, म २, ३, ९, -रै श ७,  
२,१,११,११,५,१,६, १२,८,३,  
११, गो १, २, २१, ७, १०,  
-रेय तैआ ४, ३८, १, -रेय  
तैआ १०,४५,१  
घोर-सम्- -मा ए ३,३३  
घो,र-स- -रा श ९, १, १, २०,  
-रेयः तैआ १०,४५,१  
घोर-सर्वो- -दी, -दीम् ऐ ३, ४  
घोरसर्वो-सम्- -म सां १,१  
घोप,घोविद्,घोष्,=घुष्  
घुष्(=द्व) -ने ऐ ६,२७ -म् तै

†'घृतस्नो' इति वाचि मुया स्वरधिन्य वु =का ५,२६,२। †'स्तु' इति मुया । † मदिता-दीपं ।

२,८,३,३; -न् ए १,०५, दा  
५,४,४,५, तां १७,१,९; -न्तम्  
तै २,४,४,३

प्रती-ती सं १, ६, २८

घंस्(√घ्)-म् तै २,८,५ ८०

√घ्रा(→जिघ्र), जिघ्रति दा १४,४,१,

४,५,१,२४; ३, १५, जिघ्रति दा

१४,५,४, १५, ६, २, ३, ५, १, २४,

२, ३, ३, १०, जैड १, १८, ५, ५, २,

२, १, ९, अजिघ्रत ता २०, ४, ५,

जिघ्रत दा १४, ७, १, २४, ३, १५,

जिघ्रत दा १४, ५, ४, १६; ७, ३,

२४, २५.

घ्राण-ग दाआ ५, ५ -गम् गो

१, १, १८; -णात् दा. १४, ७, १,

२४, ३, १७, -णेन दाआ ३, ७

घ्रातृत्व-म् दा १४, ७, १, २४, ३,

१७.

घ्रातृ-तारम् दाआ ५, ८, -तु दा

१४, ७, १, २४, ३, १७ जिघ्रत-अद्र

घ्रौं तैआ ५, १, ५, १.

— ० —

ङ

— ० —

च

च ए १, १, २, ३, ३<sup>१</sup> ऐआ १ १, २,

३, ४, दा १ २, ५, २, १, ५,

७, ३, २, ८, ४ दाआ १, १, २,

४, ५ ६, ४ ८, ९, १३ १५, दा

४, १ १, १, ४, २, २, वा १ १

१, १, ५, ६, ६<sup>१</sup> तै १, १, १ ५,

४, १, ३, तैआ १ १ ३ ३ ३ २

२, ३<sup>१</sup> ता १, १ ९ २, ६<sup>१</sup> ३, ९

६, १, ०, जै १<sup>१</sup> ४, ५, ६, ९

जैड १, १ २, ४, ७, ३ ३, १<sup>१</sup>

आ नीआ १, १, २; ३, ५, ९; १०,  
गा १, १, ८, ११, १२; १३; १७,  
रा २, ३, म १, १, ६; ७<sup>१</sup>; १२;  
२, १; य १, ३<sup>१</sup>, ३ १, २, ६, २,  
८, ३, ६<sup>१</sup>, य १, १; २<sup>१</sup> गो १,  
१, २, ५.

चंभमा(√चह्)-नाय तैआ ३,  
१५, १.

चक्रा-वत्(√चह्)-त् दा २२, ३<sup>१</sup>

चहृष्टम्-ष्टयान् तां २१, १, ८; २२,

१४, २, -ष्टयाम् जै ३६, -कुवः

दाआ ५, १, जै ११९, -तुय ऐ

७, ३, ४, ८, २, ३, दा २, ५, २, ८, वा

१, ५, १, ६; जैड ३, ४, ३, ४

चक्र-मम् दा ६, ८, १, १; तै १,

४, ४, १०; तैआ. ३, ११, ८, ९,

जै ८६<sup>१</sup>, गा १, ७, १२, ३, ५,

२; य १, ४; -का †, -क्राणाम्

दा ९, ४. -क्राणि दा ५, ४,

३, १६, तै ३, ७, ७, १४,

-क्राम्याम् ता २५, २, ४; जै

१५०, -क्रे ऐ ५, ३०, दा. १२,

२, २, ३, ता २०, १३, २, २५,

१, ५, सा ३, ६, ४, गो १, ४,

२०<sup>१</sup>, -क्रेग दा ६, ८, १, १<sup>१</sup>,

-क्री जैड १, ६, १, ३

चक्र-तुपट्ट-ण्डाय तैआ १०,

१, ५

चक्र पाणि-णये प ७, १०.

चक्र-पिशग-गौ ता २७, १५, ३

चक्र वत्-ती जै १५६

चक्रवाक-कौ जै १५०

चक्राच छ? -क्री? जै १६८

चक्रिय, या-न्या तै २, ४, ५, २

-यागाम् ए १ १४

च(क→)क्री वत्-वत् दा १८,

४ ता २५, १० ५<sup>१</sup> -वता ता

१६, १५, ४; २०, १३, २, २५,  
१, ६; -वात् तां १६, १५, ४  
√चक्षु, चक्षते दाआ १, ७, तैआ  
१, ५, २, तां १०, ३, २;  
चक्षतयाम् दा ७, ४, १,  
१५<sup>१</sup>.

चक्षम्-क्ष जै ११७ -क्षसा दां  
२५, २, ५; ११, दाआ १,  
२; तै २, ८, २, ६; ७, ३; -क्षते

ऐ ४, ९; दा ३, ३, ४, २४ तै

१, ५, २, ३; ३, ७, १३, ४, तैआ

४, ८, ४; १०, १, १२.

चक्षु-क्षो तैआ ३, १२, ६

चक्षुम्-क्षु ऐ १, ६<sup>१</sup>, २, ६; २६,

२७<sup>१</sup>, ३०<sup>१</sup>, ४०<sup>१</sup>, ३, २, १९, ६,

२४, २८, ऐआ १, ३, ८, १, २,

४<sup>१</sup>, ५ ७, ८, ३, २, ४, १, २, ३, १, २,

२, १, ३, ५, १, ७, ३, २, दां २, ७,

३, ५<sup>१</sup>, ७, ३, ४, ६, ८, ६<sup>१</sup>, १३, ५<sup>१</sup>;

१६, ५<sup>१</sup>, १७, ७<sup>१</sup>, २०, ४<sup>१</sup>, २५, २,

३, २६, ८, २७, ६, २९, १, दाआ

१, ३, ८, ४, १<sup>१</sup>, २<sup>१</sup>, ३, ४, १, ३, ४,

१५<sup>१</sup>, ७, २, ३<sup>१</sup>, ४-७, ६, २०,

७, १, ४, ५, ८, ४, ९, १, २, ४, १०,

४<sup>१</sup>, ११, २०, ६, दा १, १, ३, २, १,

२, १, २, १; ३, १, २, ७<sup>१</sup>, ४, ३, ७<sup>१</sup>, ५,

१, २०, ६, ३, ४०, ८, ३, १, ९, ९, २,

१७, ३, १, ३, १०, १५, २, १, ३, ३,

२३<sup>१</sup>, ३, ४, ८, ७, १, १८<sup>१</sup>, ८, २, ६,

९, ९, ४, ७, ४, २, १, २६, ३, ४,

१०, ५, २, १, ४, ६, २, १, ५, ३, १,

११ ७, २, ६<sup>१</sup>, ७, १, २, १, ७ १३,

५, २, २७<sup>१</sup>, ५४ ८, १, २, १, २<sup>१</sup> ३<sup>१</sup>

२, ३, ३, ९, २, २, ५ २, ३, २८<sup>१</sup>

३, १, ६, १०, १, ३, ४ ३, १, १, ३<sup>१</sup>

३, २<sup>१</sup>, ६, ७, ५ ७, ४, ५, २ ५, ३,

६<sup>१</sup>, ७, ६, १, ८<sup>१</sup>, ४, १, १ १, ५, ६,

० परिष्टस इति मुपा, विवरण पत्र । † घृह् इत्यत्र टि ड्र । ‡ लिङ्गुपलक्षणपरक रूपम् । -वत्  
दस्यस्थाने 'वत्' इति Miv इत्यस्य क्लिष्टरूपानम् । † -मैस १, २ ९ 'चना आववृत्तत इति पाठे 'चका' इत्येव  
से रूप स्थान् । य-मैस पपा तु 'चका । आववृत्तत' इत्याह लटिभ्यस्तम । † 'चक्रिय' √या' सा । ‡ मुम-वीथ्य इति  
चिद । † १०, ९०, १३ । भा तु पक्षान्तरे 'चभुष' इत्यस्यैव वर्णविनारमाह ।

३,१,०, ८,३,१०,५,६, १०,३,  
 ४,१०,७,२,४,८,२,२५; २६;  
 १३, ३,८,४,४,०,३ १४,१,३,  
 १६,२१,२,१,५,०,५,२,४,१,५,  
 १५, २,१७; ३,१,३,२४,२१, ४,  
 २, ५, १, १८, ३, ७, ४, ११,  
 ६, १, ६, २,५, १३; ७, २३;  
 ९, ११-१८; २१, १०, ८, ९,  
 ७,२,२१, ३,१२, ८,१५,५, ९,  
 १,१५, ०,३,९, १४, का २,१,  
 २,१५,४,१९, तै १,१,१,३,४,  
 ४,२,५, ५,७,२, ८,१, ५,२,१,  
 १२,५,७,१, २,१,५,९, ४,३,२,  
 ५,१,३, ६,५, ८,३, ४,६,४,४,  
 ५,४,१४,१८,७,३; ३,३,५, ०,  
 ९,५,४,१८,१,६,६,२, ७,९,३,  
 १०,५,१,८,३,तैआ १,६,१,७,६,  
 २,५,३,१,३,१, ३,४,१, ४,२,५  
 ४,२,३,५,८,१०,६,१,४,७,३,  
 ७,७,१,९,०,१,१, १०,१४,१,६,४,  
 १, ता. १, ५,१९,१०,७, ५, ९,  
 ११,६,४,७,७,७,१५, १०,५,  
 ५, २०, १६,५, २२, ९,४, जै  
 १४, जैउ १,२,३,१, ३,३,५, ८,  
 ०,१, ९,१, ८, ११,२,१, १२,२,  
 ८,५,५,१३,१,४,१४,४, १,१५,  
 ०, ८, २,१,१,१,२,३,३,१,७,४,  
 १,१०,२,४,१२,५,३,४, ८, ८, ३,  
 १,२,७,४,३,५, ८, ५, ७, ७, १,  
 १०,१,१-३, ११, ३,६, ४, १,  
 ५,१, आ २, २५, ७, ८, म १,  
 ६,३४,७,९, प १,३,२,१,२,  
 ३,६, ८, ४, ७, मो १,१,३, २,  
 ११, १०, २, १, ३, १, ४, २०, ४,  
 ३,५, ८, १५, १८ २,१,२,२, १४,  
 २,३, ४, ११, ५, ४, ६, ८, -क्षुष्पांम्  
 वा ४,५,६, २, ११, १, ६, २९, ७,  
 ४,२, -शुष ऐआ २, १, ७, ४,

१,३,२,५; ७,३,०, वा. ४,०,१,  
 ११,७,५,२,६; ८, १, २,२, ९,  
 ७,१,४,५ १०,३,१,३, ५,३,६,  
 १४, ६, ७, २३; ७, २, २, १,  
 तै १, ५,४,२, ७,१, २,१,६,२,  
 ३,४,०,१, तैआ ४,११,३,७,३,  
 ७, जै ०८,९५, ००९, जैउ. १,  
 १६,२,१०, ३,१,३,१५, ४,१०,  
 १,२; म १, ७, १४, -शुषा ऐ  
 १, ८, २, ४, ०, ३, ३, ८, ६, ऐआ  
 १, ७, ४, ३, ३, वा. २, ७, ६,  
 १४, ७, ३, ४, १, १०, ५, शाआ ३,  
 ७, ४, १३, १४, ५, २, ४, ६; ९, ३,  
 ५, ६, वा १, ३, १, १९, ४, ३, १७,  
 ६, ३, ३, ८, ११, १२, १०, ३, ३,  
 ८, १, ७, ५, २, १५, ३, ६, १३, ३,  
 ८, ४, १४, ४, २, ३, १, ६, १, २,  
 ५, ९, २, १, १०, ९, ९, २, ३, ८-१२,  
 वा २, २, ४, १६, तै २, ४, २,  
 १, ५, १, ३, ८, ९, ३, ३, १, ३, २,  
 २, ४, ५, ३, ५, २, ७, १३, ३, १४,  
 १, तैआ ४, २, ३, ३, ८, १, ५, ३,  
 ७, १०, १, ३, ता १, ५, ३, १०,  
 ५, ५, जैउ १, १३, १, ५, १८, ५,  
 ३, २, १, १, ८, ९, १०, २, १, ७,  
 ४, १, ९, १०, १, १, ३, १, १, १६,  
 ३, १, ४, ४, ८, २, ३, १०, १, ७, ११,  
 ५, ५, म २, ५, १२, प २, ८,  
 मो १, २, ११, ३, २१, २, १, २,  
 -शुषि वाआ १०, १, ११, १,  
 ५, ६, वा ३ १, ३, १२, ७, ५, २,  
 ५, ४, १४, ४, १, ५, ६, ७, २, ३, २,  
 २१, तै ३, १०, ८, ५, तैआ २,  
 ६, २, जैउ १, ८, ३, २, ४, ११,  
 २, ३, १४, २, १०, ४, ७, १, ६, ११,  
 ३, १३, प २, ६, मो १, २, २२,  
 ३, १४, -क्षुषी ऐ १, ८, २, २, ७,  
 ३, ३, ३, १९, ४, २, ३, ऐआ २, ३,

८, वा. १६, ४, ५, वा १, ६, ३,  
 ३८, ३९, ४०, ४१; ४, ३, १, १,  
 २, १९, ०, १, ०, ४, २, ५, २, ६, २, ८,  
 ३०, ७, १, ३, ७, ५, ३, १, २, १०,  
 ६, १, ११, ११, १, ६, २, ९, २, ६,  
 ४, ७, ४, २, १२, ९, १, ५, ९, १३,  
 ४, ४, ७, १४, २, १, ५, २, २, ५, २,  
 तै १, ६, ६, ६, ९, ३, तैआ १, ३, ४,  
 ४, २, २, ११, १, ता १०, ४, २,  
 १८, ९, १०, प २, २, गो. १, १, ११,  
 ३, १६, ५, २, ५, -शुषे श १, ३,  
 १, १९, २१, १४, ३, २, १, ७, ९, ३,  
 ४, का २, १, ४, १, ८, १९, तैआ  
 ४, ५, १, १५, १, ता. १, ३, ९,  
 १०, ७, ६, ४, ७, सा ३, ८, २  
 -शुषो श. ४, २, १, १९, २१,  
 -शुषि ऐ. ०, २, २, श ८, १, २,  
 ३, जैउ ४, १०, १, ७, आ २,  
 ९, ७, जैआ २, १९, १, प ४, ७  
 चक्षुरपेत-त्त वाआ ५, ३  
 चक्षुर्दा- दा श ३, १, ३, १५  
 चक्षुर्निमित्त(-सूदिन्/मा)- ते  
 तै १, १, ४, १, २  
 चक्षुर्भूत- त श ८, १, ३, ६, ७  
 चक्षुर्मय-य एआ ३, २, १-३,  
 शाआ ८, १, २, ५ श १४, ७, २, ६,  
 जैउ १, ९, १, ७, -यम् ऐआ ३,  
 २, १-३, शाआ ८, १, २, ५,  
 वा १०, ५, ३, ६, -यान्, -येषु  
 वा १०, ५, ३, ६  
 चक्षुर्लोक-क श १४, ६, १,  
 ११, १२, १३-१८  
 चक्षुर्दिव्य(-सू/चि)- श्रित,  
 -दिवस्य वा १०, ५, ३, ६  
 चक्षुष्ट(-सू/सिम्)(श) १३, ४,  
 ४, ७, १४, ७, २, ३  
 चक्षुष्पति-ति तैआ ७, ६, २  
 चक्षुष्पा- प्पा ऐ २, २, ७, वा

† Bw प्रश्न पदैक तच्चित्त्वम् । 'चक्षु' लोके 'इति लक्षणात्स्वित पपा सम्भाव्यते। समान एव स्थले च (३, ९, १२, १५) 'अग्नि लोक । हृदय लोक' इति पाठमन्त्रावादानां प्रथमेव स्याताम् । यत्ता. इत्यनेन 'चक्षुषा लोकयति' इति विग्रह कुर्वतेक पदमित्यन्न लक्षणाचित्त्वं स्वर्षव्यम्भात् ।

१६, ५, वा. १, ८, ३, १९, ९, २,  
 १५, तै. ३, ३, ९, ५  
 पुत्रुम्नत्- -मते वा १३, ८, ३,  
 ५; तै ३, ७, १४, ५; तैआ ३,  
 १५, २, ६, ७, ३, म १, १, १५,  
 -ममि ऐ २, ३२, -मना ए  
 ३, १९; शां ३, ५, वा १, ६, ३,  
 ४१, १०, ३, ३, ०, १४, १, ३, २१  
 चतुष्मती- -ती, -तीम् ऐ ४,  
 २३, -स्या ऐ ४, २३<sup>३</sup>  
 चुण्डातक- -म् वा ५, २, १, ८<sup>३</sup>  
 ✓चव, चातयत तै ३, ७, ९, १,  
 चातयध्वम् ता १, २, ५, अची-  
 चतम् तैआ २, ४, १  
 चतु- -ताय वा ४, ६, ९, १४  
 चतसृ, चतु, चतुर- द्र  
 चतुर- -चतस- -स्याम् शां ५,  
 १<sup>३</sup>, वा ४, ३, ५, २२<sup>३</sup>, गो २,  
 १, १९<sup>३</sup>, -सुमि ऐ १, १२, ७,  
 १०<sup>३</sup>, शाआ १२, ८, वा ३, ३,  
 २, १३<sup>३</sup> ८, ४, १, १६, तै १, ३,  
 ६, ५ तैआ १०, ५, २, ता ३,  
 ८, १<sup>३</sup>, ३<sup>३</sup>, १९, ५, ३, ६, १, गो २,  
 २, ७<sup>३</sup>, -सुभ्य तै ३, ८, ५, १०,  
 -सृष्ट वा ६ ३, १, ४४<sup>३</sup>, ७, २, २,  
 १३, १३, ५, १, १, ८, २, ७, जै  
 १३७<sup>३</sup>, प ३, ७<sup>३</sup>, गो १, २  
 २४, ३, १, -स ऐ १, १९ ४,  
 ०४<sup>३</sup>, ६, २४, ३२, ऐआ ५, १, ३,  
 २, २<sup>३</sup>, ३, १, शा २, ३<sup>३</sup> ७, १०,  
 १६, ४, १७, २, १९, ४, २४, १,  
 २५, ७, २७, ३<sup>३</sup> २८, ७, वा १,  
 ५, ४, १०<sup>३</sup>, १५, ८, १, ४, ९, २, ६<sup>३</sup>,  
 २, २ ३ २६, ६, १, १०, ३, ५, १,  
 ३२ ४, ३, ४, ७, २४, ६, २, १, २६<sup>३</sup>,  
 २, २५, ३, १, ४४<sup>३</sup>, ३, २६, ५, २,  
 १४, ४, ३, ७, १, १५, ७, १, १, १८<sup>३</sup>,  
 २१, २, २, १३ १९, ४, २, १४

२९, ३, १, ४७, ५, १, १५; ८, २,  
 ४, २०, ३, २, ९-१३, ५, १, १०;  
 २, १३<sup>३</sup>, ४, ७, ९, ०, ३, २३, ३, ३,  
 ६, ४, ४, १०, २, ३, ५; ४, ४, ४, ३,  
 १६; ११, १, ०, ८<sup>३</sup>, ६, २७; २, ५,  
 २, ६, ९, ५, १, १०, १०, ८, ३, २६,  
 १३, ३, ३, १, ४, १, ८; ५, २, १, ४,  
 २७, ६, १, ३<sup>३</sup>, ८, ०, ७; वा १, ०,  
 ३, २, ३, तै १, २, १, १, ४, १, ४;  
 २, ४, ६, ११<sup>३</sup>, ५, ६, २<sup>३</sup>, ८, ८, १०,  
 ३, १, २, ६, ३, ८, ६, ८, ५, ४, १२,  
 २<sup>३</sup>, ११, ९, ९; तैआ ३, ९, २<sup>३</sup>,  
 १२, ७, ७, २, १, ७, ५, ३<sup>३</sup>, ता  
 १०, १२, ६, १६, १६, ५, २१, ४,  
 ५ तै ८१<sup>३</sup>, १३१, १५५<sup>३</sup>, १६८,  
 १६९, जैठ १, ६, १, ६, २, २<sup>३</sup>,  
 ३, ४, ३, ६, ८<sup>३</sup>, गो १, २, ९,  
 १६; २, २, २४, ३, १६, ४, १८,  
 ५, ७,  
 -चतुर- -तु वा २, १, ३, ७, वा  
 १, १, ४, १६, ३, २, ७, ८, १०-१४,  
 १६<sup>३</sup>, ८, १, २४, २५, २, ३, १, १७,  
 १८, ५, २, ३१, ३२, ३, ७; १२,  
 १३, ३, २, ४, ८, ४, ४, ७<sup>३</sup>, ८, ५,  
 ४, १९, ४, ३, १, १०, १३, ६, २,  
 २, २५, ७, ३, ६, १२, ५, १, ९<sup>३</sup>,  
 वा १, २, १, १०, ११, ५, १, २८,  
 २९, २, ६ ७, ११, १२, तै. १, ७,  
 ९, ६, २, १, ३, ५, ९, ४, ४, ५, ७,  
 ११, २, १, ४, ३, ७, २<sup>३</sup>, ३<sup>३</sup>, ४, ३,  
 ३, ५, ३<sup>३</sup>, ४<sup>३</sup>, ५, ८, ३, तैआ १,  
 ८, ४, ४, २, ८, १, जै ११४, गो  
 ११, ५, २०<sup>३</sup>, २, १, ४, ३, १६, ४,  
 १८, ५, ७, -तु ५ गो १, २, ३,  
 १६, ४, १८, -सुर ऐ १, २, ५,  
 शा १८, १०, २५, ९, वा २, ६, १,  
 २३<sup>३</sup>, ४, २-७, ४, ५, १९, १०,  
 २, ३, ८, ९, १०, १२-१४, ३, ४,

२<sup>३</sup>, ४, २, ६; ११, ५, ७, १, वा १,  
 ६, १, १५ ४, ३-८, तै १, ५, ६,  
 ४<sup>३</sup>, ६, ९, १०; तै. २, ११, २;  
 १६, ४, १३<sup>३</sup>, १७, १३, ६; ११;  
 १४, -जैठ १, ६, ३, ६, ०, २, ४,  
 ४<sup>३</sup>, ३, १, २, २, ५; ९; सा ३, ९,  
 १, गो १, ५, ०, ४<sup>३</sup>, -सुर ५-सुर  
 वा २१, ५<sup>३</sup>; -सुगोम् शा. २१,  
 ५, २९, ३; वा. ११, ५, २, ७, १२,  
 २, २, १०, सा १, ५, १५, गो  
 १, १, २, ७, ५, १, -सुमि ऐ ३,  
 ४, ३, ४, २, ४<sup>३</sup>, शा ६, ६, ७, १०,  
 वा ३, ९, २, १७, ६, ३, १, ४३<sup>३</sup>;  
 ४४, ८, २, ७, ७, १, ३, २, १, ७,  
 ८, ३, ४, ८<sup>३</sup>, १०<sup>३</sup>, ९, २, ३, ४, ७,  
 ११, १, ६, २, ७, ५, २, ८, ५, १२,  
 ७, १, १२, १, १, ४, ६, ८, ९, २, २,  
 १०<sup>३</sup>, १३, २, ७, ६, ८, ५, ४, १, ५<sup>३</sup>,  
 तै १, १, १२, ३<sup>३</sup>, ता ४, १, १३,  
 ४, ११, सा २, ५, ६, ३, ६, १३,  
 प ७, १०, गो १, ४, २३,  
 -सुमि ५-सुमि शा ३०, ३, गो  
 २, २, ११, -सुभ्य तै २, ५, ३,  
 ३, ३, ७, ५, ८, -सुर्षु वा ११, ५,  
 २, ८, तै ३, ८, ९, ३<sup>३</sup>, ता १७, १३,  
 ७, १२, १५, सा ३, ३, ५, गो  
 १, २, २, ४<sup>३</sup>, ३, १<sup>३</sup>, -सुर्षु ५-सुर्षु वा  
 १०, १, ५, ५, तै १, ५, ६, ७, १,  
 -सुर ऐ २, २९, ३, ५, ०, ४, १५,  
 ऐआ ३, २, ३, शा ३, ९, १३,  
 ९, २५, १०, २९, १, शाआ ८,  
 ३, वा १, ५, ४, १०<sup>३</sup>, १५, ३, ३,  
 ४, २६<sup>३</sup>, ५, ४, १, ५, ४, ३, १, ७, ५,  
 ४, ९, ६, १, १, ६<sup>३</sup>, ७, १, २८, ७,  
 २, २, १९, ८, ३, ४, ८, १०, ५, ४,  
 ७, ६, १, ११, १०, २, २, २, ५<sup>३</sup>, ३, ४,  
 ४<sup>३</sup>, ११, १, ६, २७, ३, ३, ६, ९,  
 ४, १, ११, ५, ५, १३, ६, ९, ८, २, १,

† =अनीनशर अ १२, २, १४, इति पाठ । सुपा सु 'अचीचतम् इति । उपरि सुद्रापित Miv पाठ ।  
 ‡ 'चतुषु' इति सुपा । ॥ 'चतुषु-चतुषु' इति सुपा । व्याख्यायां भा चतुर्षु इत्येव पठति । तै शाखीय-  
 पाठोऽयमन्त्यम् । गत टि अपि द्र



चतुर(रुडअह्व)हृ-ह वा १२,२,  
३,१२, गो १,५,१, -हम् वा ३,४,  
४,२५,२७, -हे ता. ५,९,१२  
चतुरा(रुडआ)वृष-न वा २४,१.  
चतुरा(रुडआ)हाव- वा नि शा.  
१६,११,२८,१०, ३०, १०,११,  
गो २,५,१०.

चतुर्(रुडउ)चर-र वा. १३,५,१,  
१, -रागि शा ११,६, १७, ५,  
शाआ. २,६, वा. ९, ३,१, २३,  
१०,१,२,९, ३,१,१, १,५,४,५,  
१०, २,२,१५, ते १, ५, ९,८,  
१२,१, ता ४, ४,६, १०, २,४,  
जै १२८, प. ३, १, -रेण श  
१२,३,१,५, ७, -रै ऐ ८, ६,  
ऐआ ५, १,४, तैआ १, ९, ६,  
ता. ४,४,५

चतुर(रुडउ)दय- न्य शा  
२४,१

चतुर्कच-च ता १३, १,११,७,  
११, प ३, ७, -चम् ऐ ३,  
११, श १३, ५,१,११; -चान्  
गो १,१,५८, -चेन प ३,७

चतुर्गौ(रुडऔ)हुम्बर-र वा. १४,  
९,३,२१.

चतुर्गुण-म् वा ३,३,२,९

चतुर्गुहीतु-नम् ऐ ७,२१ ऐआ  
५,१,१, वा ६,१२, वा ३,२,  
४,१५,५,२,१०, १३ १४, ६,४,  
३ ९,३,११,१५, २२, ४, ४,२,  
४,६,७,५,१२,१४,५,१,१६, ५  
३,१,११, ४,४, ४,४, २२, ११,  
५, ८, ६, १२, ४, ४, ६, तै १, ४  
४, ३, तैआ ५ २, १, २, जै  
१२५, प २ ९, -ना ऐ ८,  
१० ११, -तानि श ३, ४, १,  
१८, -ते श ३, ६, ३, ६, -तेन  
तै २,३,२,१,२, तैआ ५, २, १

चतुर्गौल-म् तैआ २,१९,१

चतुर्गि(रुडनि)धन-म् तां १२,

९,८,१८.  
चतुर्थ-र्थ ऐ ४, १५, शां १२,  
८,१८,२, वा ४, ६,१,४, ५,१,  
४,११; २,४, १३; ११, १,२,८,  
३,६,४, ७,१०, ३,३,३, तै १,  
७, ९,११ ६; तां २४, २०, १,  
२५,१,१, २,१, जैउ. १, ११,  
१,१,२,३, ५,९, १०,२,१, १३,  
१,४, जैआ १, ४७५, २,२, ४,  
सा १, १, ८, १४, गो २,  
२,१०, -थम् ऐ ४,१६, ५,३,  
४,६,२४, ७,१५, ऐआ ३, २,  
१, शा ६,५, १८,११; २१,२,  
२२, ६,७,८, ९, २६, १२, १६;  
२९,५, शाआ २,१,८,१,९,८, वा  
१,२,१,१२, ४,११-१४, २१,  
३,१,४,२,५,१,३२, ४,१,३,१४,  
२,५,१४,५,९,२, ६,३,३, ५,१,  
४,११,२,४, १३, ४,४, १२, ६,  
३,१, ११, ५,२, २२, ११,२,७,  
११,१२,२,४,५, १३, ६,१,१०  
११,७,१,६,१४,८,१५,४, वा २,  
१,४,१०, २,२,७, ८, १२, तै  
१,१, ९,२, १०,३, ८, ६,४, ३,  
१,२,४,३,४, ३,३, ११,४, ३,  
२,४,६,९,६, १०, ११,३, तैआ  
२,१९,१, ५,२,८, ४, १२, १३,  
ता १२,७, ६,८, २, ८, ९, ९  
१०,१, १२,८, २१,१, ३ ९,८,  
९, वा १,२२७, जैआ २,९,१,  
सा १,७,९ गो १,२,२०, -थेस्य  
ऐ ५ ३,४, ५, ५, शा १९,१०,  
२१,२, २२, ८, ९, ता १०, ६,  
४,७,१,८,१,९,१,१०,१, ११,१,  
१२, ५,११, २५, ७,१, २१,९,  
१२ १५ १६, १०,४, -थो तै  
३, ११, २,१, -थानि ऐआ १,  
३,४, -थे ऐ ४,१,५, ४, ५, ६,  
१९, शा ३,४, १७, ४, २१,१,  
२२ ६, ७, ९, २५, ११, २९, ५,

३०,३; वा. १, ५,३, १६, १५,  
१८,४,१५, ८, ३,६; २,५,२,४,  
३,१, ४,५,९, २; ११, ७,६,४,  
१३, ४,३,८, वा १, ७,१, ३,  
तै. १,२,७,३,८,१,१,२,७,११,२,  
तैआ ५, १२,१; सा १, ४,५, ५,  
११,६, १, ३,७,३; ता १०, ७,  
२, १२,१०,३; २१,९, १०,१४,  
जैउ ४, ६,३, ६, गो १, ३,९,  
२,६,१, -थेउ-थे श २, ५, २,  
३०,४१, ३,८,१, ४, वा १,५,  
१,२,७, ३६; -थेन शा २१ ७,  
२२,९, शाआ २, १, वा १,६,  
१,१०,१३, ६,३,१, ४, ०, ५,२,  
६, ता. १०, १२,१, सा ३,७,  
५,५,७, -थेयु तै ३,११,२,१  
चतुर्थी-थी ता १६, ५,५,१७,  
वा १,७,२,७, ६, २,३,८, १०,  
८, ४,१,३, २, १५, १६, ५,१,  
१२, २, ७-१०, ७, ४, १५,  
७, ९, ५, १, ३६, १०, १,१,७,  
५,२,२,५,१२,४, ३,१७, ५,३,  
११, २,७,६, प २, २, ३, ७,  
-थी जै ७१, -थीस्य शा ४,  
१४, -थीस्याम् जै १६२, -थीम्  
शा ७,४, वा ३,१,४,१५, ६,  
२,३,७, ८, ४,१,१,२, ५, १,१,  
६,३,१,७,४, १५, १०, १,३,६,  
४, ५, तै १,६, २,६, ३, १२,  
२,९,४, ७, तैआ ७, ५, १, प  
२,१, गो १,१, २७, २,६,१५,  
-थी. वा ८,५,३,५, -थी श  
४,५,३,६, ६, १,४, ८,४,१, ३,  
११,१,२,८, १३,५,४,१४, २३;  
६, १, ३, -थी प २, २,  
-थीम् वा १ ४,३, १४, -थी  
वा ८,६,३,१

चतुर्थ-काल पान भक्त-न  
तैआ १,३२,१.

चतुर्थ मन्त्रातिस्वार्थ- वां स २





७,१,८,१, १०,१, २२, ७,१,६,  
 २४,१,४,२,३,१८,१,२०,१,२,५,  
 १,१, २,१, जै. १५३, प ३,  
 १२, गो १, ४, ९, १०, १४-  
 १७, २२, ५, २, ३, -शास्व ए  
 छ,१२, ता ३,८,३,४,२,७,१९,  
 -शा द १३,५,४,१०,२०, तै  
 ३,११, २,३, ता २१, ६,१, ९,  
 १, ४,१०, ४, -शास्व एभा ५,  
 १,१, -शानि ए छ,१२, -शास्व  
 द १२,२,३,११, गो १,४,२२,  
 -जे ए ५,२,९,६,१८,२३, घा.  
 २९, ८, ३०, १० श १२, १,३,  
 २३, तै २,७, १८,२, गो १,४,  
 १३, २,५,१५, ६,५ -शेन शा  
 १२,३, श ८,४,२,७,१२,२,३,  
 १०, गो. १, ४, २१, -शेषु तै.  
 ३,११,२, ३, -शौ शाआ. २,५,  
 द ९, ३,३,१९, ता. १६, १४,  
 ३, १२, ८, २  
 चतुर्विंशत्त्व-म् ए छ,१२  
 चतुर्विंशत्त्वमहात्म-ने द १२,  
 २,२, १९  
 चतुर्विंशै(-शब्) क्विंश- शौ  
 ता १६, १०, ५  
 चतुर्विंश-थ द ७, १, १, १८,  
 -थस्व गो १, ५, २४, -या द  
 १०, २, ६, १४, -यै गो २, २, ५  
 चतुर्विंश-म् गो १, २, १६  
 चतुर्विंश-म् म २, ७, २  
 चतुर्विंश (र/ह्रि)-त तै २, ३, ११  
 ४, -तम् तै २, ३, ११, ४  
 चतुर्विंश (र/ह्रि)-ना तै २, ३,  
 ३, २, ५, ८, २, ३, १, १, ३, ६ ४  
 ११, ४, तैआ ३, ७, २, ता २, १  
 ४, २, -तार ए ५, २, ३, तै २  
 २, १, ४, ६, ३, ३, १, १, ३, ५, १  
 ५, ११, ४, ३, १२, ५, १ ११ तैआ  
 ३, ११, २, -तारम् तै २, २, २,  
 १, ३, ५, ४, १, ८, ३, ११, १, २, ३,

७, २, १०, २, ४, ३, १२, ५, ५,  
 तैआ ३, ११, २, ता ४, ९, १३,  
 -तः तै २, २, ११, २, ६;  
 -तुमि तै २, २, ८, १, ४, -तुम्प-  
 तै २, ३, ५, ५, ३, १२, ५, १,  
 -तुपु ए ७, २, ५, -तुगाम् तै २,  
 २, ११, ६, ३, १, १, २, ५, ५, ६,  
 ३, १२, ५, १, २, तैआ ३, ११,  
 ३, -तुन् ए ५, २, ३, द ४,  
 ६, ९, १८, तै २, २, ६, ३, ८, ३;  
 ३, ५, ५, ७, १, ३, १०, ५, १०,  
 -त्रा तै २, २, ३, ५, ४, २, ८,  
 २, ४  
 चतुर्विंशत्त्व-म् तै २, ३, १,  
 १, ३, १२, ५, १, २  
 चतुर्विंश-म् गो १, २, १६  
 चतुर्विंश (रूच)क-क जै १६८,  
 -कम्प १६८, -कैजै १६८  
 चतुर्विंशत्त्व-त द १६, ७,  
 २, ५, ७, ८, २, ७, ३, ता २, ५, १०,  
 १६ -तम् द ३०, १०, जैउ  
 छ, २, १, ५  
 चतुर्विंशत्त्व (र)श-रा  
 द १६ छ, द ८, ५, १, ११, जैउ  
 छ, २, १, ५  
 चतुर्विंशत्त्व (रूच)श-श द ५,  
 २, ६, ७, द ८, ४, २, ११, ५, १,  
 ११, ता १४, ७, १०, १२, १०,  
 जै ११३, -तम् द १०, ४,  
 २, ७, ता २१, ८, १, २, ५, १, २,  
 १ जै ११३, -शास्व ता ३,  
 ९, ३, ४, -शा द १३, ५, ४,  
 १०, २०, ता २१ ६, १, -शेन  
 द ८, ४, २, ११ ५ १ ११  
 चतुर्विंशत्त्व-त्र ता २१, १०,  
 २३  
 चतुर्विंशत्त्व (रूच)श-श तै २, ३, ६, १  
 चतुर्विंशत्त्व-थम् शा २, १, ३, २, ७,  
 १२ ४, २८ ७, शाआ १, २  
 तैआ १, २, १, -या ए ३, ४, ३,

शा. १६, ३; ११, २६, १, २८,  
 १०, २९, ८, ३०, १०, ११,  
 गो २, ५, १०; -यानि ए ८,  
 १६.  
 चतुर्विंश-थी द. १३, १, १, ४,  
 -थ. त. ३, ८, २, १, तैआ १,  
 २, ४, १.  
 चतुर्विंश-म. -मस्व तै. १, ५,  
 ११, १  
 चतुर्विंश-म ए ३, ४, ३, द ५,  
 ११, ६, १४, ५, १६, ७, द ८, ४,  
 १, २, ६, ३, १०, १३, ३, १, ४,  
 ३, १, ता. ६, ३, १६, १२,  
 ५, १, २१, ४, १, ४, ६, १२, ७,  
 २२, १५, ८; १८, १, ६, -मस्व  
 द ११, ५, २, ९, -मेन द ८,  
 ४, २, १०, १३, ३, १, ४, २, १, तै  
 ३, ९, ९, १, ता. २१, ४, ४, जै  
 ९०  
 चतुर्विंशत्त्व-म् तै १, ५, ११, १  
 चतुर्विंशत्त्व-त द २, २, २, ७  
 चतुर्विंशत्त्व-थ द १, ६, २, ४,  
 -थम् द २, ६, २, ७, -थे द २,  
 ६, २, ७, का १, ६, २, ४, तै १,  
 ६, १०, ३, सा २, ६, १२, १, ४, ३,  
 ६, १२.  
 चतुर्विंशत्त्व (-शब्) -श्या ए १,  
 १७, तै ३, २, ७, ६, -श द ९,  
 ३, १, १७, ११, २, २, २, ता १२,  
 ९, ९ -श ए ५, ५, जै १६९.  
 चतुर्विंशत्त्व (-शब्) -शब् द ५,  
 ८, १, द १४, ५, ५, १८, तै  
 १, २, १, २, ५, ४, १, ५, २, १, ३, ९,  
 ३, ३, ११, २, ९, १२, ३, ता ७, ७,  
 ४ जै १९, ५, ०, -शब्दाम् द ७,  
 ५, २, ३, ५, -ता २०, १४, ६,  
 -शब्दे द १, ९, १, २८, ६, ६,  
 ४, ७, ७, ३, ४, ९, २, ३, २, ५, तै  
 १, १, ७, १, ८, ५, २, १, २, ३, २, ६,  
 १६, १ ३, १, १, ३, ५, ११, १, ७, ८,

स्वस्तु विनयापेक्ष । † 'कृत्स्' ह्यन टि द ।

२,११,४,१, तैआ १, ९,७, ४,  
 ४२, ता ६, ९,७, म १, २,  
 १७,१८; २, ६, १, -प्याइ ऐ  
 ८, २०, वा १, ९, १, २८, ८,  
 ०, ३, ६, ४, ७, ७, ११, ६, ५, २;  
 तै ३, ३, १०, ३, ७, ५, ९; जै  
 १६१ जैठ १, ११, १, १, ९, ०,  
 १, गो १, २, ९; ०४, ३, १, ५,  
 २५, २, २, ५, -प्याल्लु ऐ २, १८,  
 ३, ३१, ७, ३, १७, १९ २१ ६,  
 २, ऐआ १, १, ०, ५, १, जै १००,  
 -प्याद तै २, १, ३, ५ ३, ०, ७,  
 ६, ३, ५, ३, ४, १, २, ६, ४, तैआ ७,  
 २, १, जै १५५, गो २, १, ४,  
 ३, १६, ४, १८, ५, १०, -प्यादम्  
 तै २, १, ३, ९, ९, १०, ३, -प्यालि  
 तै ३, ७, २, ५ जै १५३  
चतुष्पदी - वी ऐ २, ३८, वा  
 १, ८, १, २, ४, १४, ८, १५, १०, तै  
 २, ४, ६, ११, ३, ३, ५, ४, तैआ १,  
 ९, ४, जै ८९, -दीम् वा ४, ५,  
 २, १२  
चतुष्पाद् - दा ऐ २ १८, ३,  
 ३१, ७, ३, १०, १९, २१, ६, ०,  
 ऐआ १, १, २, ५, १, शा १६,  
 ३, ११, ०, ६, ९, २८, १०, २९ ८,  
 ३०, १०, ११, वा ३, ७, ३, ०,  
 ६, ८, ०, ७, ७, १, १, ३, ५, ८, ३,  
 २, ९, १०, ४, ८, १०, ११, २ २  
 २, ९, ता ३, ८, ३, ४, ४, ११, ७,  
 ४, ८, १०, ३, १३, १६, १६, ५,  
 १९, ५, २ २१, १२, ७, २२, १५ ८,  
 २३, २८, ५, जै ८९, -दे  
 प ५, १२ -दे श ८, ३, ४,  
 ८, १, ०  
चतुष्पर्व - जाँ ऐआ १, ०, २  
चतुष्पर्वम् - जाँग गो २, ३, १६,  
 ४, १८  
चतुष्पुत्र - त्र जैठ २ २, ३, ५  
चतुस्तना - ना वा ६, ५, २, १८, ३

तै ३, ३, ५, ५  
चतुष्टोम - म, -मम् ऐ ३, ४३  
चतुस्त्रिंशत् - न्र वा ४, ५, ७, १, २,  
 ५; ७, १, २, १३, ३, ४, २, ३; ७,  
 १, २, २०; १०, ५, ४, ८, १०, ३,  
 २, ७, १३, ५, १, १८; ता २४, ५,  
 ३, -तम् वा ४, ५, ७, ५; १२, ६,  
 १, ३७  
चतुस्त्रिंशदक्षर, रा - रम् शां  
 १७, १, -रा वा १७, १, ता  
 १२, १३, २४  
चतुस्त्रिंशद् - न्र ऐ ४,  
 १८, वा ४, ५, ७, ७, १, २, १३,  
 ३, ४, २, ३, ८, ४, १, ०, ३, १, २२,  
 ०, २, ७, ६, १, ३७, तै १, ८, ७, १,  
 २, ७, १, ३, ४, ता ४, ५, १०, १०,  
 १, १६, १२, १३, ०, ४, १७, ११,  
 ३, २२, ७, १, १, २, ४, ३, जै  
 १३९, -दा ऐ ४, १८, ता ४,  
 ५, १०, -दो वा १०, ०, १, ७  
चतुस्त्रिंशत् प्रवमान - न तै १,  
 ८, ७, १  
चत् - (रुडा) - रात्र - त्र तै ३, १०,  
 १०, ४, -त्रम् जै १५४, -त्रस्य  
 ता. १२, ९, ८, १८, -त्रेण वा २,  
 ५, ६  
चत्वारिंशत् - न्र वा १७, ३, १८,  
 ३, २७, ३, शाआ ८, २, वा ८,  
 ५, २, १७, १०, ४, ३ १८, ता  
 २४, ९ २, ३, १०, ३, गो १, ५, ५,  
 -तम् वा ३०, १०  
चत्वारिंशच्छत - तानि ऐआ ३  
 ३, २  
चत्वारिंशत् (द→)दा - म् वा  
 ७, ३ १, २७  
चत्वारिंशद्दक्ष (र→)रा - रा  
 शां १७, ३, वा १३, ६  
 १, २  
चत्वारिंशद्विष्टक - कम् वा १०,  
 ४, २, १५.

चत्वारिंशद्वाद्वा - न्र वा १३, ६,  
 १, ०  
चत्वारिंश - यम् तां २५, १, १;  
 ०, १, -दो वा १०, २, १, ६, -दोषु  
 वा १०, २, ६, ८  
चन ऐ १, ६, ७, २, ३४, ४०,  
 ४१, ३, १७, २३, ४४, ४९,  
 ६, १५; १८; ७, ०; २१, ऐआ  
 ०, १, ६, ३, ८, ३, १, ३, ७,  
 २, ४, शा २, १, ७, ६, ०, ८,  
 शाआ १, ८, ५, १, २, ३, ७, ८,  
 ६, १९, ७, ०, ३ १२, ६, १३, १,  
 वा १, २, १, २०, ४, २, १९, ४, ५,  
 ५, ९, ५, ३, २, ५, ६, ३, १३, ७, ३, ४,  
 १३, ४, १५, ८, ३, २, ४, वा १, १,  
 १, ३, १०, २, २, ९, १२, ३, २, ३, ३,  
 ३, ६, ४, १, २, २, २६, २, ७, २, ९, ३,  
 तै १, ३, ९, २, ५, ५, १, २, २, ८, १,  
 १०, ४, ५, ५, ५, ३, ७, ६, १, ७, २, ४,  
 ९, १३, ३, तैआ ६, ९, २, ८,  
 ९, १, १, १०, १, २, ३, ६, २, १, जै  
 ३८, ४७, ५३, ८९, ९१ ९५, ९९,  
 ११७, १३९, १५५, जैठ १, २, १,  
 १४, ४, १, १, २, ६, १, ८, १, ३, ५, ३,  
 १०, १, १०, २, ३, १४, ४, ५, ६, ६,  
 १६ ३ ८, २, ४ ३, १, ३, २ ८, १, ४  
 १, ५, गो १, १, ९ १५ ०, ६, २, २, ९,  
 ३, १३, १५, ०, २, १, २, ३, ४, २०  
चनम् (चन) - न वा ४, ४, १, ६  
चनोष्ठा - घा वा ४, ४, १, ६  
चनोदित - न्र ता ११ ५, १  
चनसि, चनसयमित गो १, ३, १९;  
 २, ३, २३  
चनसित वा (→) वी - म् गो  
 २ २, ०, ३  
चन्दन (चन्द) - नेन सा ३, ९, ३  
चन्द्र, पञ्चा - ०न्द्र म १, ४, ३, ६, १२,  
 -न्द्र वा ३, ५, ६, ४, २, ३, ३, ६,  
 २, २, १६, १७ १४, ३, २, ११, ४,  
 १, १७, ३, २०, ५, ५, ७, ६, १, ७,

† 'चतुष्पद् इति मुपा ? । † 'चतुष्पदा ? इति मुपा । † 'चतुष्पदा ? इति अज मुपा ।

तैआ ४,१,१; जैउ. १, २,१,७  
 ४,१२,१, १३; १४, प. ४, ६  
 -न्द्रम् श ३, २,४,१४, ३,३,  
 ४,६,७,३,१,२२; १०, ३,३,८  
 १४,६,२,१३; ९,१,१५; तै १,  
 २,१,४; ७,६, ३, २, २, १०,३;  
 ७,१३,३,३, १२, ७,५; गो १,५,  
 २४, -न्द्रस्य श १४, ५,५, ७;  
 -न्द्रा श ३,३,१,२, ते २, ८,  
 ९,१; २; -न्द्रा श ७,३,१,२०;  
 तै १,७,६, ३; ता १७, ३,१,  
 ३; -न्द्रागि श ३, ३, ३, ७,  
 -न्द्राय श ११, ८, ४, ६, -न्द्राय  
 श १४, ३, २, ११, सा १, ८, १३;  
 -न्द्रे श ४, ५, ८, १०, -न्द्रे  
 श. १४, ५, १, ३, ७, ५, ६, ९, १४,  
 -न्द्रेण शा ७, १०; श. ३, ३, ३,  
 ६, १४, १, १, ७, ७, १, ३, तै १, ७,  
 ६, ३, २, ६, ४, ६, सा ६, ६, ११  
 चन्दी- न्दी तै २, ६, ८, १, ११,  
 २, ३, ६, २, १  
 चन्द्र-उभोतिसु- ति श १४,  
 ७, १, ३  
 चन्द्र वारक- -रम् श १४, ६,  
 ७, १३, -काव, -के श १४, ६,  
 ७, १३.  
 चन्द्र दक्षिण- गा श ४, ३, ४,  
 १६  
 चन्द्र लोक- का, -केपु श १४,  
 ६, ६, १  
 चन्द्र वच- वता तै २, ५, ४, १  
 -वान् तै २, १०, ४  
 चन्द्र वर्ग- -गानाम् तैआ १  
 १२, १  
 चन्द्र मसु- मस ऐ ८, २८, ऐआ  
 २, १, ७, श ८, १, २, ८, ९, ४, १,  
 ९, ११, ८, ३, ११, १२, ४, ४, ७,  
 १४, ४, ३, २, ९, तै १, ४, १०, ७,  
 ५, ८, १, १०, ५, २, २, १०, ३, ३,  
 १, ६, १, ११, १, ११, तैआ १.

२२, ४, ३, ९, २, १०, ६, ३, १, ६४,  
 १, जै ११७; जैउ १, ११, १,  
 १०; २, २, ५, ४, ६; -मतम् ऐ  
 २, ४, १; ७, ११; ८, २, ८; शा ३,  
 १, ४, ४, ६, १; २१, २, २२, ९;  
 शाआ ३, २, ४, ८, १, १, १०, ५;  
 ११, १; श १, ६, ३, १, ७, २, ३, ७,  
 ६, १, २, १, ७, ७, ४, ७, ९, १, २, ३, ९;  
 १०, ६, २, ३, ११, ६, २, ७, ८, ३,  
 ५, १४, ८, १०, १, तै १, ४, १०, २,  
 ३, १०, २, १; ता १७, १३, १, ७;  
 जै १२४; जैउ १, १५, २, १;  
 ३, २, ५, १०, ३, ४, ६, ९, ५, ८, ९;  
 १०, १४, ९, २; गो १, १, १०,  
 २, ०, ३, १, १, १९; -मसा श. १०, ६,  
 २, ९, ११; ११, ४, ४, ५, ५; तै २, ८,  
 ९, १; तैआ ७, ५, ७; -मसि ऐ  
 ४, २, ७; ऐआ. ३, २, ३, शाआ  
 ४, ८, ६, २, ४; ८, ४, श १, २, ५,  
 १८, १, ९; ६, ७, १, १, ९; १४, ७,  
 १, ४, ५, १, वा २, २, ३, १, ७, तै  
 १, १, ३, ३, ३, २, ९, १३, १, ४, ११,  
 १, १, ३; तैआ ३, ११, ५, जै ७;  
 जैउ १, १३, २, ७, १, ४, २, ३, ४,  
 ११, ५, १३; म १, ५, ११; १३; गो  
 १, ३, १, ४, -मसि श. १३, २, ७, ७,  
 तै ३, १, ६, १, ४, १, ७, १, १८, १,  
 १०, ७, १, तैआ १, १२, १, ३, २,  
 २, १०, २, १, ३, १, ४, १, ३; जै १३२;  
 -मा ऐ २, ४, ७, ११, ८,  
 २, ८, ऐआ २, १, ५, ७, ४, १, २,  
 ३, २, ४; शा ३, १, ४, ४, ६, १,  
 ७, ७, १०, १२, ५, १६, ५, शाआ  
 ३, २, ४, १२, ७, ६, १०, १, ५, ११,  
 २, ५, ६, श १, ६, ३, २, ४, ४, ५,  
 १३, १, ५, १, ८, ७, २, १, ८, २, ४, २  
 २, ७, ४, ५, ४, २, १, १, ६, ७, १, २, ३,  
 ६, १, २, ४, ३, १, ६, ५, १, १, ७,  
 १, १, ९, ७, १, २, ७, ३, १, ४, ६; ८,  
 १, २, ७, ३, ३, ११, ४, १, १०

५, २, १, २, १, २, ३, ९, ४, १, ९;  
 १०, ३, ३, ७, ८, ४, १, २, १; २, २;  
 २, १, २, ७, १, २; ५, ४, १, ७; ६, २,  
 ३, ६, १, १, १, १, १, १, ३, ३,  
 ४, ४, ५, ३, २, ४, १, ३, ५, १, ३, ७,  
 ६, ४, ४, १, ५, ७, १, ०, ६, ३, ६, ८,  
 २, १, ३, १, १, १, २, १, १, २, ४, ४,  
 ७, ८, २, ३, ६; १३, २, ६, १, १, १४,  
 ४, १, १, ७, ३, ३, ३, ६, ९, ४, ९, १,  
 १०; सा. १, १, २, १, २, ३, ३, २,  
 ७, ४, ९, तै १, ४, १०, १, ७, ५, ५,  
 १०, ५, २, ३, ३, १, २, ६, १, ४, ६,  
 ७, ५, ७, ३, ७, ८, २, ३, १, ६, १, २,  
 ३, ४, ७, ७, ६, १, ५, ४, १, ०, १, ४,  
 ८, ५, १, १, १, १, ०; तैआ १, ८, ४,  
 ११, २; २०, १, २, २, १, ४; ३, ७,  
 ३, १, २, ६, ४, ४, ५, ७, ७, ७, १०,  
 १, २, १, ७, ५, २, ७, १, १, १, २,  
 ता १७, १३, १, ७, जै. ९, ७, १०, ६,  
 १, २, ४, १, ७, ५, जैउ १, १, ३, ४,  
 ५, १, २, ९, १, ५; ११, १, ३, ५, २,  
 ४, १, १, २, २, ९, १, ५, २, १, १, ८,  
 २, ७, २, १, २, २, ४, २, ३; १३, ५,  
 ३, ५, ३, १, १, ५, २, ६, २, १, २,  
 ५, ८, ३, २, ६, ३, १, १; १, २, ५, ८,  
 १, ५, १, ७, ६, ५, १, ७, ६; ७, २, ३,  
 ४, ७, १, १, २, १, १, १, १, १, १, ३, ५,  
 १, २, २, १, २, ४, सा ९, ५, २, ४,  
 ५, १०, ४, ६, गो १, १, १, ३,  
 २, ९, ३, ३, २, ९, १, ६, २, २, २, ४,  
 ३, १, ४, ४, २, ५, १, ४, १, ५, २, ५, २,  
 १, ९, १०, १, १, -मा इव ऐआ  
 ५, १, १, शाआ ८, ७  
 चन्द्रमस्तु(-यु+व)- म् तै २,  
 ०, १०, ३  
 चन्द्रा(-द्रआ)दिय- स्वी प  
 ४, ७  
 चण्य- म् श. १७, ७, २, १, ३, ९, १,  
 ३ तै २, ६, ४, ४  
 चमसु(✓चम)- स ऐ ८, ५, ८, १, ७,

श १, ४, २, १४<sup>३</sup> ४, २, १,  
 २९, १४, ५, २, ४, ५<sup>३</sup> ९, ३, २१,  
 तै ३, ५, ३, २, तैआ ६, १, ४,  
 -सम् ए ७, ३२, ३३<sup>३</sup> शाआ.  
 २, १८; श ४, ४, २, १०, ३, १०,  
 ५, ४, ५, ३, ९, ३, ४, १७; १२, ५,  
 २, ० तै १, ४, ५, २, ३, ४, ९, १<sup>३</sup>,  
 ०<sup>३</sup>, तैआ ६, १, ४, ता १८, ९,  
 ४, जै. २०९<sup>३</sup>; प २, ७, -सस्य  
 ऐ ७, ३४, शा २८, ४, -सा  
 शा २८, ४, ता १८, ९, ४, जै  
 १३८, -साम् ऐ ७, ३०, ३३<sup>३</sup>,  
 ३४, ऐआ ७, ३, ०, २५, ९, शा २८,  
 २, ३, २९, २, ३०, १, श ४, २,  
 १, ३१<sup>३</sup>, ११, ४, २, १६, १७, १३,  
 ३, ७, ३, तै १, ४, १, ३, ता  
 १८, ५, १५ जै १४२, गो २,  
 ३, ६, ४, ६ -साम् ऐ ७, ३१,  
 जै १३९, -पे ऐ ८, ५ १७,  
 श ४, ०, ४, १, ३, ५ १८, १४,  
 ९, ३, १, -लेन श १, ४, २, १४,  
 ४, ३, ५, २१, ७, २, ४, २, १४ ९  
 ३, ४, ४, -लेषु श ५, १, ०, १९,  
 १२, ६, १, ०७, -सै श १३,  
 २, ७, ३, ता २० ४, ४

चमस हस्त-स्त जै २०९  
 चमसा (सडअ)-चरु-००व्य श  
 ४, २, १, २९, प २ ५६ ७ ७०,  
 -यव श ४, २, १, २३ तै ३,  
 १२, ९, ४<sup>३</sup> ता. १८, ५, ४, ९, ४  
 जै १४०, प २, ४-८ १०<sup>३</sup>  
 गो १, १, १३ -साम् गो १,  
 ३, १८, -०गों श ३, ९, ३ १६  
 चमू-सुडह तै १४, ३, १, -साम्  
 श १३, ८, २, १, -सो ऐ ७ १७  
 चमू सुत(√सु)-सु श ४, ५ ४,  
 १०  
 चमिर्-व श २५ ७  
 चयन(√श्चि)-स्य श ९ ५, २,

११११०, २, ५, १.  
 ✓चर, चरि ऐ १, ३, २, ३४, ७,  
 २३; ऐआ २, १, ६, शो ४, ४,  
 ५, २७, १३, ३०, ८, शाआ. ६,  
 १५, श १, १, २, ०३, ८, १, ११,  
 २, १, २, २०, ६, ०, ७, ४, ३, १, ३,  
 ४, ६, ७, १८<sup>३</sup>, ६, ४, ३, ४, ११, ३,  
 ३, ७, १३, ३, ८, ४; १४, १, ४,  
 १०, ५, ४, १९; ९, ४, ३<sup>३</sup>, का १,  
 ५, १, १७, २, १, २, १५ तै १,  
 ५, ३, ४<sup>३</sup>, ३, ७, ६, ३, चरि श  
 १, ५, ३, ११, ४, ३, ७, ४, ३  
 २, १, ४, २९, ३, ४, १, २, ५, ८, १,  
 ४, ४, ८, ९, १, १२, ४, १, १, ७,  
 ३, १, ३, ४, ५, २, ११ ६, ७, २०,  
 १०, ३, ५, ३, ७, १३, २, ६, १०<sup>३</sup>, ३,  
 ८, ४, ५, ०, १२<sup>३</sup>, १४, १, १, ०<sup>३</sup>, का  
 १, १, ४, २६, ३, ३, ८, ६, २, ४ तै १  
 ३, १०, १०<sup>३</sup>, २, १, १, ३ ७, ८, १  
 १५, १, २, ३, २, ४, ७, ५, ६, ४, ५,  
 ५, ४<sup>३</sup>; तैआ ३, १३, १, ६, ४ २  
 १०, १, १, ३१, १, ता ७, ९, ४, जै  
 १५<sup>३</sup> १०१, २०३, जै १, १,  
 ४, ४ १६, १, ८, १७, २, १, १८, २,  
 ० ३, २, ४, ४, ६, २, ६ ९ ३, म  
 ५, म २ २, १५, प २, ३, गो  
 १, २, ७ ९<sup>३</sup> चरि श २, २,  
 १, २, का १, २, १, १, चरि ११  
 २ ५, २, ३०, ४१ ४, ३ १ ११  
 तै २ ७, १२, १, २ ८ ९, ११<sup>३</sup>,  
 ३, तैआ ६, ३, २ जै १६८,  
 १८६, चरि ऐ १ ११, २६<sup>३</sup>,  
 २ २९ ३, २७, ४०<sup>३</sup>, ४४<sup>३</sup>, ७ ३  
 ७ २२, ऐआ २ १, श ३  
 १९ ५ ५<sup>३</sup> ६<sup>३</sup> ७<sup>३</sup> ७ १, १०, ३, ५  
 १२ ६<sup>३</sup>, १३ २, ५, ६, १५ १<sup>३</sup>  
 १६, १<sup>३</sup> २ ५, ६ १८, ६ १०, १९,  
 ६<sup>३</sup>, २९, २<sup>३</sup> ३०, १<sup>३</sup> ११ श  
 १, २, ४, ३, ५ ०, १५ १९; ७, ४,

१९, २, ४, २, १५, ३, ६, २, २०,  
 ८, १, २, २, २९, ५, ११<sup>३</sup>, ४, ४,  
 १, १५, ६, ७, १९<sup>३</sup>, ६, २, २, १३<sup>३</sup>,  
 १०, २, ५, ३<sup>३</sup>, १५, ११, २, ६, ५,  
 ७, २, ७, १२, १, ३, ३, ८, १,  
 १८, १४, ९, ४, ४, का १, ३,  
 ३, १३, २, २, १<sup>३</sup>, तै १, ६,  
 ९, ८, १०, ५, २, ५, ५, ५, तैआ  
 १०, १०, १, चरि श १, १, १,  
 ५, ५, २, ७, ३, ७, ३, १४, ८, २,  
 १०, ९, ०, ८<sup>३</sup>, २, २, ३, १६<sup>३</sup>, ६, १,  
 १९<sup>३</sup>, २०<sup>३</sup>, २३, ३, ४, २, ८, ८,  
 १, ०, २, २९, ९, ३, ८, ९, ४, १, २,  
 १५, ५, ३, ३, ६, ५, १, ५, ४, २,  
 ५, ९, ४, १, ४, ५, १, ५, ७, १, ३, ७,  
 ३, २, १२, ९, ३, १४, १४, १, १, ३, ३,  
 २, २, ४, ३, १, २, ९, ६, ४, ७, ७, २,  
 २६, का १, २, ३, १, ३, ३, ३, १, ३,  
 ६, १, १३<sup>३</sup>, २, १, १, ४, तै १, ५,  
 ३, ३, तैआ ५, ८, १२, १०, २<sup>३</sup>,  
 ता ७, ६, ११, १७, १, २, ९, २४,  
 ११, १, २५, ५, १, २, जै ४, ८, १२५,  
 १, ५, ७, ९, २, १ जै ४, ८, १२५,  
 १५१, म २, ३, ४, गो १, २, ४,<sup>३</sup>  
 ४, ८, २, १, २, ३<sup>३</sup>, २४<sup>३</sup>, २५, ३, ६,  
 ३, ७, ४, ८, १०<sup>३</sup>, चरि श ६, ४,  
 ३, ७, चरि का १, ५, १, १७, जै.  
 १५९, चरथ तैआ २, ७, १,  
 चरामि शाआ ७, २३, तै ३,  
 ७, ९, ८, चरामि श ११, ५, १,  
 १० १३, १, ३, ३, तै २, ८, ८,  
 १, ३ ८, ६, ३, तैआ २, ३, १,  
 जै १३६, १९४, चराम जै ७,  
 १, १७, ३, २, चचार ऐ ७, १४,  
 १५<sup>३</sup>, श १, १, ४, १, ८, १, ७, १०,  
 ३, ५, १, २१, १, ७, ४, ४, १, ५, ०,  
 ५ ५ ४, ११, ११, १, ६, ७, ५, १,  
 ४ १२, ७, १, १०<sup>३</sup> का २, १, ३, ८,  
 जै १०० १४०, १५२, १७८

'चु' मुपा स्वरस्तु दुर्घन्ताचिन्त्य । † = ऋ, १, ५, ६, १ 'चम' (= चमत्) ऽइत् वकारस्य र इति सा ।  
 इएकत्र 'रुन्ति' इति अज. IV मुपा स्वरस्य चिन्त्य ।

जैठ ३, ६, १, २ प १, १, चरतु  
 श ४, १, ५, ८ जै १२८, १८६,  
 चरु श १, २, ३, ७ ५, ५, ५, ३ ३;  
 ६, २, ३, ७, २, २, ३, २, २ ६; ७  
 २, २, ९, ५, १, १०, ३, ७, ३, १, ९,  
 ४, १४ ४, २, ४, १०, ५, ४, २, ६,  
 ४, १, ५, १, १, १, २, १, ०, ४, ३, ६,  
 ११, १, ६, १६, ८, १, २, ५, ९, ४;  
 १४, १, १, १७, २, २, ४, का १,  
 ४, ३, १०, २, २, ३, ७, जै ४७,  
 १७२, जैठ ३, २, ७, ५; चरि-  
 प्यति जै ११५, गो १, २, ६  
 चरिष्यन्ति श ३, ६, २, २, ०, ८, ३,  
 २८, चरिष्यति श १, ४, ३, १६,  
 चरिष्यथ गो १, ३ २०, चरि-  
 ष्यामि श १, १, २, का २, १,  
 १, २, तै ३, ७, ४, ७, ८, तैआ ४,  
 ४१, ३, ४, न १, ६, ९-१३,  
 चराति ऐ ७, १५, चरतु प १  
 १, चरताव म १ ६ १४, चर ऐ  
 ७, १५, श ४, ५, ३, १० तैआ  
 ७, ११, १, चरागि तै २, १, १ ३,  
 म २, ३, २०, प १, १, चराम  
 श. ४ ६, ७, १६, तै १, ५, ९, ४,  
 चराम तै १ ५ ९ ४, ३, ७, १०  
 ६, अचरन् ऐ ६ ३ १, श ३ ५  
 १, २४, २, ८, ७ ४ १०, तै ३  
 ७, ६, १२ अचरु श १० ६ ५,  
 १, तै २, २, ८, ५, ता ८ १, ४,  
 १३, ६, ९, १४, ३, १०, गो १ १,  
 १६, अचरन् ऐ ३ २५, श ६,  
 ८, १, १, अचरन् श ४ १ ७ ५, ६  
 ७, १७, ९, ५ १, २, ६, तैआ २ ७, १,  
 अचर तै १ २, १ २, अचरन् श  
 ११, ५, १, १०, अचराव जै. १५  
 चरत शा १९, ७, चरत शा  
 २५, १५, श २, ३, ३ ४, ३ ६,  
 ३, २, ९, ५, १, ५४ ११ १ ८, ४,  
 १४, ४ ३, ३४, चरत श ४ ६.

७, २, १, ९, ५, १, ५, ६; ११, ५, ६,  
 १५; १७, १, १, ४, ३, ३, ४, तैआ  
 १, ३, ७, १, सा. १, ५, ३; गो. १,  
 २, ५, ३, २, १, चरतु ऐ ३, ४ ८;  
 ७, ३, ६, सा. ८, ९ ९, १; श ४  
 ५, २, २, १, २, ४, ३, ३, चरतु श  
 १३, ५, ३, १, ५; ता ९, ९, १५;  
 गो २, ४, १०; चरियम् तै ३,  
 १०, ११, ३, अचारीव श २, ४,  
 २, ११, अचारिषु श ४, ६, ९,  
 २०, अचारिषु श १, ८, १, ४, ३,  
 २, ६, १, ३, ७; ३, ९, ७, १८, ता १,  
 ६, १, २५, अचारी श. १४, ६,  
 १०, १; अचारिषु श ४, १, ७,  
 १४, अचारिषु श १, २, २, २६;  
 ता. २, ७, ३, २, ३; जै ४७, अचा-  
 रिषु श १, १, १, ३; वा. ७, १,  
 १, ३; तैआ ४, ४१, ६.  
 चरते श १, ९, ७, ८, जै १०८;  
 चरते श ४, ६, ७, ९, १०  
 चारयति शा ३०, ८.  
 चिचरिषिनि श ६, ४, ४, १९,  
 चिचरिषित श ११, १, ८, ४  
 चरक-का श ४, १, ७, १९, ६  
 २, २, १, १०, १, १, ६, ३, १, -मेव्य  
 श ४, १, ६, १  
 चरकाचार्य-म् तै ३, ४, १६, ११  
 चरका(-ऋअ)-चरु- र्वव श  
 ३ ८, २, २४, ४ २, ३ १५, ८ १  
 ३, ७ ७, १ १४, २४ -रु श  
 ३ ८, २, २४  
 चरण- गम् श १, ३, १, १, ९, २, २७,  
 २ ६, २ १७, ३ ४, १ ५, ४, ४,  
 ४ ५ ११, ५ २, ३, १०, ३, ५ ३,  
 का १ ६ ७ ८, २ ७ ४, १, तै  
 ३ १२ ३, ४, ४, ६, ७, तैआ १०,  
 १, ११ -गानि श ३, ३, ४, १८  
 -गाय ऐ २ २, श ४, ६ ८ १७,  
 -गे तैआ ४, ११ ८, -गैम

तै ३, १०, ४, ६,  
 चरण-गम्-गाम् गो १, २, १  
 चर-र-त ऐ ७, १५, श १२,  
 ७, ३, १०, जै १६८; -रु ऐ  
 ७, १-५, श १, ६, ३, १३, ३, ५,  
 १, १६; तै ३, ७, ६, १६; ५, ४, १;  
 तैआ १, ११, ६; ता ९, २, १, ९;  
 १२, १२, ६, १३, ४, १७; १०, ३,  
 २, ५, जै. ४०; ७८, ७९; १७८, ता  
 १, ६, २, ४, ५, ८, ९; ७, ७, ९; १०,  
 ८, १३, ४, ३, ७, ३; गो. १, ५, १;  
 -रुव श २, १, १, ७, ६, ८, १,  
 १, वा १, १, ५ -रुवम् एआ  
 २, १, ६, श ३, ७, २, ७, ३, ११,  
 ३, ३, ७, १३, ७, १, ५, ४, २;  
 १४, १, ४, १०, तै ७, ८, ४, ८,  
 ३, ९, ४, १; तैआ. ३, ११, १, ५,  
 ६, ४, ७, १, ७, ६, ५, जै १३६,  
 १७२; जैठ ३, ६, ९, १, ३, गो  
 १, १, ३२; -रुव श ४, ६, ७,  
 ९, जै. १४७  
 चरनी-नी जैठ ३, ४, १, ४  
 चर-व-धम् जै ११७, -घायु ऐ  
 २, २  
 चराचर-रम् तैआ ३, ११, १३  
 ता १७, १, १२, -रा श ४,  
 १, २, २५, -रागि तैआ १०,  
 १, १  
 चरित-रम् श ३, ८, १, ११, सा  
 १, ५, १५, -ने म ३, -तै  
 तै ३, ८, ८, १  
 चरित ब्रह्मवर्ष-र्य गो २, ७, ५  
 चरितव्य-म् ऐ १, २७  
 चरितुम् श २, ४, २, ६ ४, ६, ७,  
 २१ ९, ६ का १, ३, ३, ७  
 चरितोत्( ) ऐआ १, १, १  
 चरित- रम् श ७, ४, २ ८, ३, १,  
 १० ७, ३, १९ -गाम् श. ३, ८,  
 २ ६ -गाम् श ७, ४, २, ८, ८,

† 'रुका' इति मुना स्वरौऽनुद्ध । =य ३०, १८ । ‡ भगवन्तरे सा इत्यस्य 'चरथाय' इति पदद्वय  
 न वाचु । तु =ऋ. १, ३६, १४

३, १, १०; ७, ३, १९.  
 चरित्रा ऐ. १, ८; ४, ४, ऐआ. ५, १,  
 ४, शा. १०, ५; ३, ५; २५, १५;  
 शा. २, ६, १, २३; ४, ३, १, १३;  
 ५, २, ३, ११; ९, ५, १, ३३; ४१;  
 ११, ५, ५, ११; १३, ५, ०, ११,  
 १४, ७, १, १३; १७, ४, ०; का. १,  
 ५, १, ३५, ६, १, १५; तंआ. १,  
 ११, ७; ता. २, ५, ४, १, सा. १, २,  
 ५, १, ०; ३, १.  
 चरित्रवृत्त - नू शा. १४, १, ३, १,  
 का २, १, १, २; गो. १, २, ५  
 चर्चयेमाण - नू ऐआ २, ३, ५  
 चर्चयेमाण - नू शा. १, १, १, २, १; ४,  
 ६, ७, ९, १०; का. २, १, १, १४  
 चर्चये - यौ - नौ जै. १४७; - यौ स  
 ह्व जै. १.  
 चार्थे, चिचरियु - अद्र  
 चरम - नू सा २, ८, १.  
 चह - ररः शा. ५, ५, २, ७, प.  
 ५, २, - रु ऐ. १, ७, ११, का  
 ४, १२, १४, शा २, ४, ३, ६;  
 ७, ५, १, ९, ११, ३, ४; ४, ४, ६;  
 ७, ९, ६; ४, २, ६; ४, २, १, ५,  
 १, १, ५, २, ४, ११, ५, ३, ४, ७,  
 ८; ११, १२, १६, ५, १, १, ९, १०,  
 १२, २, ६, ७, ६, ६, १, ७; ७, ८,  
 ९, १०, ९, ५, १, ३, ८; ११, १,  
 ४, ३, १३, ३, ८, ४, का १, २, १,  
 ११, १३, ३, २, ६, ७; ४, ३, ७, ९,  
 ५, २, ४, ३, ४, ६, ७; ७, ९, १, १,  
 ३, ६, ७, ९, ६, १, १०, ६, ३; ७, ५,  
 ७, २, ५, तंआ ६, ८, १, ता  
 २, ५, १, ४, १, ४, - रुगा शा २, ५,  
 २, ३, ५, ४, ४, २, १, ५, १, १, ५,  
 १, १, २, ५, २, २, १, ५, १, ४, ५, ७,  
 १२, ३, ५, ७, १३, ३, ४, ५, ता ५,  
 १०, ९; १०, ११, गो १, ५, ९;

-रभ्यः तीआ. ६, ९, १; -रभ ऐ.  
 १, १, ३, ४, ७, ४, ८; ऐआ ३, ०,  
 ४; शा. ४, २; शा. १, ७, ४, ७, २,  
 २, १, १८, १९, २२, ५, ३, ३; ४,  
 ५, १, १, ३, १, ३, ५, २, ३, १,  
 ७; ४, ३, ३, १, ९; ५, १, ४, १, ३, ०,  
 ५, १, ५, ९; १३; ३, १, २, ४, ५,  
 ९, १०, १३; २, ४, ३, ५, ९, ४, ५,  
 ७, ९; ११; १२, १६, ५, ४, २, ९,  
 ११, १, ३, १, ३, ५, ४, ३, ४, ३, ५,  
 १२, ९, २, ११, १३, ३, ८, २, ४, ५,  
 ६; वा. १, ३, ३, ९, ५, ०, ३, ४, त  
 १, १, ६, ५; ४, ४, ३, ६, ६, १, ५,  
 ११, ६, ३, ६, १०, ५, ७, २, ३,  
 ४, ६, ३, २, ३, ५, ६, ८, ३, ४, ४,  
 १, ३, ३, ३, १, ४, २, ६, ९, १०; ५,  
 १, ३, ६, १०, १०, १, ४, ६, ०, ७,  
 ९, १७, १, २, ३, ३, १२, ०, २, ८,  
 ४, २, ६, ता. २१, १४, १५, १६,  
 १७, २५, १०, १५, जै ६०,  
 १३, २, प १, ७; गो २, १, ९,  
 १३, २, - रु शा. ११, २, ४, ९, त  
 २, ८, ८, २, - तो. शा. २, २, १, २, २,  
 ५, ३, १, ५, ४, ४, २, ५, का १,  
 ५, २, १, ३, १, ४; - ती शा ५, ५, १,  
 ३, ६, प १, ७  
 चर्म - नू ऐ ७, २, २, ऐआ ५, १,  
 ५, शा १, ४, ४, २, २, १,  
 १, १०, ३, २, १, ८, ७, ३, २, १,  
 १४, ९, ४, ३, का १, १, १, ७, २,  
 १, ३, १, तंआ. ७, ७, १, ता ५,  
 ५, १, ७, जै १२८, जैउ ३, ४,  
 ३, ३; गो १, ३, १८, - नू इव तै  
 २, ४, ५, ५ - नू ग जै १६५,  
 - नू आ ऐआ ३, २, ५, शाआ  
 ८, ९, तंआ ५, २, ११, जै.  
 १६८; - नू ग शाआ ९, ८, १२,  
 ८; शा ७, ३, २, १, ४, ता ५,

५, १४, सा ३, ५, १; प. ५, १०,  
 - नू र शा. १, ४, ५, १३; तै. ३,  
 ७, १४, १, - नू गिः शा १, २,  
 ५, २; का. २, २, ३, २.  
 चर्म - नू - नू तै. १, २, ६, ७  
 चर्मपय - नू ऐ. ५, ३, २.  
 चर्मभय - नू शा ५, ३, १, ११.  
 चर्मभ्र (←/भ्रा) - नू तै ३, ४,  
 १३, १  
 चर्चि - गिभ्यः तै. २, ८, ५, १,  
 - गी तै. २, ४, ५, ७, - जीनाम्  
 ऐ ६, १८, १९, ८, ७, ऐआ. ५,  
 २, ४, ५; सा. २५, ५, ६, शाआ  
 २, ४, तै. २, ५, ८, ५, ८, ३, ७, ४,  
 ३, ५, ८, ९; ३, ६, १०, ३, तंआ.  
 ३, १५, २, ४, ४, २, ४, १२, १०,  
 ४; सा. ३, ६, १, गो २, ६, १,  
 चर्चिभ्रा - भ्रा. ऐ. ५, १८, शा  
 २१, ४, २६, १२, शाआ १, ३,  
 शा ४, ३, ३, १८; तै २, ४, ३, ११.  
 चर्चिभ्र - भ्र ऐ ३, ३, ८; - नू तः  
 ऐआ. १, १, ४, शा. २६, १०;  
 शा ४, ३, १, २, ७, - त शा ६, ५,  
 ४, १०, तंआ ४, ३, २ - तम् शा  
 ३०, ३, सा २, ३, ३, गो. २, ४,  
 १५  
 चर्चिभ्र सुहृ - इहाम् तै २, ६, ७, १.  
 ✓चल, चलन्ति प ५, ११.  
 चपाल - नू शा ३, ७, १, ३; १२, १८,  
 २३, ५, २, १, ६; तै १, ३, ७, २,  
 प ४, ४, - लय प ४, ४, - लय  
 शा ३, ७, १, २, ३, २५  
 चपाल - वत् - वन्त तै २, ४, ७, ११.  
 चाकश्यमा (न→) वा (✓नश्) -  
 -ना इव शा ११, ८, ३, १०  
 चाक (←चम) - नू क शा १२, ९, ३,  
 ५, - क शा १२, ८, १, १७; १, ३,  
 ३, १३, - कम् शा १२, ९, ३, १

† 'चञ्चू' इति आन सुपा चिन्त्य. । तु = नू १०, १२, ४, ९. । † - धन' इति सुपा अशुद्ध । तु क १,  
 ३, ७, य ७, ३, ३, द्र । † - गृहान्' इति सुपा दुर्षट् । एन च ता व्याख्यान दुरुक्षम् तु = य २८, १, उ. म. द्र. ।  
 क - अपि हलन्तप्रातिपदिकस्यैव सक्तावादेयमेवेतिदिक् । † चक्र-पिशग-द्र. ।

शुक्रायाम्- ग द १४, १, ७  
 १  
 शुक्रायाम् (←चमुम्)- य द १४, १,  
 ५, ६, ७, २, ३  
 शुक्रायाम्- नी दाशा ३, ३-प्य  
 द ८, १, २, २  
 शुक्रायाम् (←चमुम्)- स्थायते  
 ३, १०, ७, १  
 शुक्रायाम् (←चमुम्)- ल द १४,  
 ७, १, २, २-स्त्व ते ३, ४,  
 १७, १  
 शुक्रायाम् (√चत्)- नै गो १, २, १८  
 शुक्रायाम् (←चमुम्)- स्था ते  
 ३, ९, २, २-स्थान् द १३, २,  
 ७, २-स्थानाम् दां ७, १, १  
 २, २, २, ३, ३, ६, ०, गो २,  
 १, १९-स्थानि ए ३, ४०,  
 एआ २, ३, ३, दा ७, १, ६,  
 १५, द २, ५, २, ४८ ६, २, १५,  
 ५, २, ३, १०, १०, १, १, ७, ४, ३,  
 ४, ११, ५, २, ७, १०, १२, ३, ५ ८,  
 १३ ३, ५, ७ १४, २, ४ ३, २,  
 २८, का १, ५, १, ३८, ६, ७, ८,  
 ते १ ४, ९, ३ ५ ७, २, २, ३, ३, ४,  
 ३ ११ ६ ३, ७, २, ३, ९ २, २,  
 तैआ १० ६४, १, ता ८, ६, ५,  
 २ ४, ८, गो १ ५ ७, ९ ३ ३ २,  
 १, १९, २६, -स्थेभ्य द १३  
 २ ५ ० गो १ ५, ७ -स्थेषु ए  
 ३ ४०, दा ८ २, तैआ १ २ २  
 ९ २६ १ -स्थे द ६ १५  
 द १ ६ ३, ३६ २ ६, ३ १, ४  
 १, ५ ०, ३ १०, ११ ५, २, १  
 ८, का १ ६ ३ १ ४, १, तै १,  
 ४ ९ ५ १ ० ३ ५, ६, ३, ५,  
 २ ३ ६ २ जै १ २ २, गो १  
 ५, ८ २ १, १९, २६  
 शुक्रायाम् देवता- ता द १३,  
 ५, १ १४ ३, ४, -ताभ्य द

१३, ५, १, १४  
 शुक्रायाम् याम्- गिन. द २, ६  
 ३, १, या १, ६, ३, १, -गिनम्  
 द ७, ६, ४, ९, या १, ६, ४, ९, -नी  
 द ७, ६, ४, ९, १ ७, १, ६, या  
 १, ६, ४, ९; त १, ४, १०, १०,  
 ५, ६, ७, ६, ४, ७  
 शुक्रायाम् (←चमुम्)- दोग्-  
 -म् तैआ १, २, ११ २६, २  
 शुक्रायाम् विनिर्मित-त गा २,  
 २, ५  
 शुक्रायाम् श्यु (←चमुम्)-  
 -श्यम् द २, १, ४, ४, ६, ४, ३,  
 १३, ११, ५, १, १४, १३, ४, १,  
 ५ वा १, १, ४, ३ ३, ०, ११  
 गो १, ०, १६, -श्याम् गा १,  
 २, २१  
 शुक्रायाम्- ल द ७, १, १, ३६, ९,  
 १, १, ४, २, तै १, ५, १०, १, जै  
 १ ८ ४-लम् द ३, ५, १, २६ ३  
 ८, ७, १८, ३, १०, ९, ३, १७, २९,  
 ३०, ४, २, ५, ५ ४, ५, २, ९, ५, २,  
 ८, ७, ४, ३, ६, १४, ३, १, १३,  
 ता ७, ४, ५ ६, ७, २४, जै  
 ११, जै १, १, ५, ५ ५ ३,  
 १, गो २, ३, १७-लस्य द  
 ३, ५, १, २६, -लात् द ३, ५,  
 १, २, ४, २, ५, ५, गो २, ४, ६,  
 -ले द ३ ८, २, ३०, ९, ३, १६,  
 २९ ४, ४, ५, २ ९, १, १, ४ २,  
 १४, ३, १, २ ७ ३१; तै. १, ३, ६  
 १, जै १ ८ ४  
 शुक्रायाम् वेला- लाया द ७, १,  
 १ ३६  
 शुक्रायाम् सा(रिम्-→)रिणी- ष्य  
 य २ १०  
 शुक्रायाम् (लउउ-→)कर- ना द  
 १ ८ ९  
 शुक्रायाम् (←चमुम्)- स द ११  
 १, ५ ३

शुक्रायाम्- ना, -नाम् य १  
 शुक्रायाम्, शुक्रायाम् तां ७, ४, १, १ १,  
 ५, ७०.  
 शुक्रायाम्- न जै ३, ६, ३, ३  
 शुक्रायाम् (√पर)- म् द ७, ४, १, १  
 शुक्रायाम्- द तेगा ३, ७, ७, द १३,  
 ८, ४, १, तै १, ०, १, ११ ७, ६,  
 ३, १०, ३, १, १, ७, ७, १, ६  
 तैआ २, ५, १, म १, ७, ११  
 -र द ६, ४, ४, २, तै २, ८,  
 ७, ६, ३, ७, १, ४, तैआ ६, ३,  
 १, ४, ०, -रम् तै १, ४, ०, ७  
 -रो तै २, ८, ६, ७  
 शुक्रायाम्- म् तां १, ३, ९  
 शुक्रायाम्- र तै २, ४, ७, १०  
 शुक्रायाम्- म् ए ४, १७  
 शुक्रायाम् (√चत्)- म् तैआ ७, ८, १३  
 शुक्रायाम्, शुक्रायाम् द ९, ५, १, ६, ३, ६५,  
 ३, २, १०, १, ४, १३, १४, ४, ३,  
 ११, २१, ५, १, ४, १३, ८, १,  
 १७; तै ३, ११, ७, ४, ९, ३, ३,  
 ४, ६, ७, १०, २-४, १२, ५, ११,  
 तैआ १, २, ४, ४, २, ५, ३, विमुते  
 द ७, २, १, १५, ३, २, १५, १०, ७,  
 १, ४; तै ३, ११, ७, २, ८, ५, ६,  
 १२, ५, ६, १०; ११, तैआ १,  
 २२, १०, ११, १२, २६, १, २,  
 ३, ४, ७, विनोति द ६, १, २,  
 १७, १८, १९, २, १, ११, ७, १,  
 १, १, १४, २, ३, ३ ४, १, १, ८, ६,  
 ३, १३, १७, ९, ४, ३, ४, ५, ५, २,  
 २, १०, १, ५, २, २, ५, २, ३, ५,  
 १६, ५, १, ५, तै ३, ९, ७, १, ३,  
 विनोति द ६, १, २, १७ १८,  
 १९, २० २, २, २९, ७, १, १, १७,  
 ३, २, ३, २, २, ३, ३, ७ ५, ३, १,  
 ७, ७, ४, १, २, ५, १, ३, ६, ८, ३, १,  
 ११, ६, ३, ७, १३, १७, ७, १, १२,  
 २, १५, ९, २, ३, २, ४, ४, ३, १, ३,  
 ५, ६, ५, १, ५, ३, १०, १, ४, २-७,

† इति शुक्रायाम् स्वरदिक्त्व । तु तै १, २, १, ११ द्र ।





१७ चिति-√चित् द्र.  
 चिति-मूलप्रति(√मूलप्र)-सिभि  
 तं ३,११,९,९  
 चिति प्रीति-पाणाम् श ८,७,  
 ४,१२, १०,२,५,९, -पाणि श.  
 ७,१,१,३,२,३,३,९ ८,६,३,१,२,  
 २,३,३,९, -पै श.८,५,४,७  
 चित्य-म्य श ६, १, २, १६,  
 -त्यम् श २, ३, ३, १८, -र्ये  
 तं ३, ९, २१, २, ३ -र्येन ऐ ८  
 २८, श २, ३, ३, १८.  
 चित्वा श ६, २, २, १, ७, १, २, ३, ३,  
 ३, १, १, ८, २, १, १, ३, १, १, ४,  
 १, १, ५, १, १, ३, ४, ६, ३, १ ८, ९,  
 ५, २, १, १२, ५, १, १७, तं ३,  
 १२, ५, ११  
 चिन्वत्-न्तु श १०, ३, १, २-८.  
 चिन्वान्-न्त श ७, ५, २, ३२-  
 ३६, तैआ १, २, १, १०, ११,  
 १२, २६, २, ३, -ना तं ३,  
 १२, ९, २  
 चीयमान- न श ७, ५, २, १७,  
 ३२  
 श्चेतव्यां-म्य श ६ १, २, १६,  
 ९ ५ १, ६४  
 श्चेतव्यां-म्य तं ३, १२, ५, ६,  
 चेष्यत्-न्त् श ६ ५ १, १ ७, १  
 १ १ ९, १०, ४, १, १  
 चेष्यमाण-ण श १०, ४, २, २९,  
 -णा श ४, ६ ८, ३, -णानाम्  
 शा १९ १  
 √चिचि चयते ऐ २, ०<sup>१</sup>  
 चिकित्ताम्(√नित्)-न ऐ ५, ४,  
 तैआ ४, ५ ५  
 चिकित्स्व-न्तुपे ऐ ५, ८, शा  
 २३ ३ तैआ ६ १२ १ म २,  
 ८, १५ --न्त् ऐआ ४ १, १

-स्याम् ऐ. १, २८, शां ९, ०  
 श. १, ५, १, ६, ४, २, १, २, ७, ६, ४,  
 २, ६, तं १, १, १, ५, ३, ६, ३, १.  
 चिकित्ताम्-न्त तं २, ८, ६, ९, -न  
 श ८, ६, ३, २०, -नम् ऐ १, २, १,  
 शां ८, ४  
 चिचिरित्(√चि-र)-पु शां २०, १३,  
 ३०, ८  
 चिचिकृ-क तं २, ५, ५, ६.  
 √चित्, चेतयते श ८, ५, ८, ३, तं  
 २, १, २, ३, चेतयध्वम् श. ६, २,  
 ३, १, ३, १, ५, ९, ३, १, १, ३, ३,  
 १५ १६, ८, २, १ ७, २, १, २, ५, १,  
 १३, ४, १, २, ३, ८, २, १, २, ३, १,  
 ४, ७, ३, १, २, ४, १, २, ५, १, ३, ३,  
 ३, ४, ६, १, २, ३, २, ९ ७, ४, २, ९,  
 १, २, ३, ३, ५, १, २८ चेतयध्वम्  
 श ८, २, २, २  
 चित्-न्त् श ३, २, ४, १६, तं  
 ३, १०, ४, २ तैआ ४, ११, ६, ७,  
 ९, ९ चित्-√चि द्र  
 चित् प्रति-ति श ३, १, ३, २०<sup>१</sup>  
 चित्त्व-न्त् तं ३, ६, १०, १,  
 म २, ४, ३  
 चित्त्वन्ती-न्त्या श ९, १, २, ३०  
 चित्ता(न→)ना- ना श ७ ३, ४, ३  
 चित्ति-न्त्ये श १३, ५, २, १४.  
 चित्ति √चि द्र  
 चित्त-त्तम् ऐ ५ २५ ऐआ २,  
 ३, २, श ३, २, ४, १६ ६, ६, १,  
 १०, ६, १ ७, ९, २, ३, ४, २, ११  
 ८, ३, ९, १२, ७, १, ९ १३, १, ८,  
 ३, तं २ ३, ४, १, ४, ४, ५, ६, ६,  
 ६, ५, ५, ३ ७, ६, १०, तैआ २,  
 ५, ३ ३, १, १, २, १, १ १०, ६, ३, १,  
 म १, २, २, १, ५ ४ १, -त्तस्य  
 ऐआ २ ३, ३, -त्तस्य श ६, ६,

१, १७, -त्ता तं. ७, ५, १, १,  
 -त्तानि श. १०, ४, ३, ४, -त्तेन  
 तैआ १०, ६, ३, १  
 चित्ति-न्ति ऐ ७, २५, तं २, २,  
 ६, १, तैआ ३, १, १, -न्तिम् श  
 ९, ३, ३, ४, २, -न्तिभि श ६,  
 ८, १, ७, ९, २, ३, ७, -न्त्या तं  
 ३, १०, ४, २  
 चित्र ग्रा-न्त्र शां २१, ३, २३, ५,  
 २७, -शांआ ३, १, श ६, १,  
 ३, २०, ४, ४, २, तं ३, १०, १,  
 १, ९, ७, १०, ३, तैआ ४, ४, २, ३,  
 तां ११, ४, २, १०, १०, १, ३ ५,  
 १९९, ६ १, १४, ता ७, ६, ४,  
 गो २, ४, १, -न्त्रम् ऐ १, २८,  
 ४, ९, ११, ऐआ ३, ३, ३, शा  
 २५, ५, शांआ ३, १, ५, ३, ८, ४,  
 श २, २, १०, १७, ३, ४, १४, २२,  
 ४, ३, ४, १०, ७, ५, २, २७, १३,  
 ८, १, १३, का. १, १, २, ११, ४,  
 १, १२, १७, तं १, १, ९, ५, २, ५,  
 ६, १, ८, २, ६, ४, २, ५, ५, ६, ४,  
 ७, ३, ३, १, २, १, ११, ३, ३, ४,  
 १२, ७, ११, २, ८, १, १, तैआ  
 १, ७, ६, २, १३, १, ४, ११, ८,  
 २०, ३, ७, ९, ११, १०, १६, १,  
 ३९, १, तां ४, ३, ७, १३, ३, ४,  
 १४, ६, ४, आ २, २३, १९, ५  
 ४, १, -न्त्रम्इव ऐ ४, ११  
 -न्त्ये श १०, २, ६, ६, -न्त्रा तं  
 १, १, २, ५ ५, १, ३, ३, २, २, ४,  
 ५, ४, ३, १, १, १०, ८, १, १, -न्त्रा  
 तं २ ८, ७, १, -न्त्राणि श २, ३,  
 ४, २२, ६, १, ३, २०, ७, ४, १, २, ४,  
 का १, ४, १, १७, तं १, ५, ३, ६,  
 तां १८, ९, ६, -न्त्रम् तं २,  
 ५, ८, १ -न्त्राणि ता ४, २, १, ८,

† तव्य-तव्यतोरनुबन्धमशद्विचिन्त्यम् । गत्तु Pw Mw प्रभृतिभि श -म्यल्लुगुदरद्वि स्वदित्तव्येव निर्दिष्ट ताचित्त्वम् । † १ चयने २ हिंसायाम् इति विवेक । † √चेतेतेरित्यर्थाव । † † 'चिची, चिचि' इति पविशब्दानुकरणम् । † 'ति' इति मंस स्वर । पा ६, २, १९ इति पर्युदासेन समासान्तोदात्त एव । चित पातोति विघ्ने न गमिकारकोपपदादित्युत्तरपदप्रकृतिस्वरत्वेन सिद्धमिति दिक् । † † =य २३, ४९ द्र ।

—नाम् श ९,२,३,३८, तै २,४,५,  
 ४, ३, १, १, १; —त्राया वा १, १,  
 २, १, १; —त्रायाम् श २, १, २, १३  
 १७, वा १, १, २, ९; १०; ११; तै  
 १, १, २, ६; —त्रायै श २, १, २,  
 १७, तै ३, १, ४, १२; —त्रे श ७,  
 ४, १, २४, तै १, ५, २, ६; —त्रौ  
 तैआ १, १०, २  
 चित्र-ज्योतिस्- -ति श ९, २,  
 १, ३६  
 चित्र तम- -म वा २४, ८  
 चित्र नामन्- -मानम् श ६, १,  
 ३ २०  
 चित्र मानु- -नु तै २, ७, १५, ३,  
 तैआ १, ७, १, -नु तै २, ४, ८,  
 ६, ७, १७, २, ८, ६, १; ३, १, १, १,  
 ११, ६, ३ -०नो ऐआ १, १, ४,  
 वा १४, २, ५  
 चित्र महस्- -सम् श २२, ९  
 चित्र स्य- -यम् ऐ १, १७; वा ८,  
 २, तै २, ४, ३, ६, ता २०, १२, ५  
 चित्र राधस्- -सम् तै २, ४, ४, ४.  
 चित्र पत्(मत्पु)- -त्ता १०,  
 ६, ५, १८, ६, ७, ८  
 चित्र ध्रुवस्तम(-नु+तमपु)- -म  
 वा ७, ९, -सम् तैआ ४, ३, २  
 चित्रा-न्त्- -म् श २, १, २, १७,  
 वा १, १, २, ११  
 चित्रा पूर्णमास- -स तां ५, ९,  
 ११, -से ता. ५, ९, १०  
 चित्रा यसु- -सु श २, ३, ४, २२,  
 वा १, ४, १, १७, -०मो श २,  
 ३, ४, २२, वा. १, ४, १, १७  
 चित्रो(-त्रडङ्)-ति- -नय श ७,  
 ३, १, ३, १.  
 चित्रिय- -यस्व तै. १, १, ९, ५,  
 -यात् तै १, २, १, ७  
 चैत्र- -ति तै. २, ८, ७, १०

चैत्र- -त् तै २, ४, ८, १  
 चैत्रन- -न ऐआ १, १, १, वा  
 १९, ८ २१, २, तैआ १, ११, ६;  
 -नस्य तै. ३, ७, ८, ३  
 चैत्रय(त्-)-न्ती- -न्ती तै. ३, ६,  
 ३, ४  
 चैत्रयमान- -ना श. ६, २, ३, १;  
 ३, १, २, ३, १५, १६; ८, २, २, ७,  
 २, १, ३, ४, १, १३, ४, १, २४, ८  
 २, १, २, २, २, ३, १ ४, ७; ३, १, ३,  
 ४, १, २, ५, १, २, ४, ३, ४, ६, १, ३,  
 ३, ३, १०, २०, ७, ४, ३; ९, १, २,  
 ३४, ५, १, २९, -नानाम् श. ६,  
 २, ३, १, ३, ५ ७, ३, १, १,  
 चैत्रस्- -त् तै. ३, १ १, ५, ७, गो  
 १, ३, २२, -तसाम् तै ३, १२,  
 ३, ३  
 चैत्र- -त्ता तै. २, ७, ८, १, १६, १  
 चैत्र्य- -स्य तै. ३, ६, १०, २  
 चिद् ऐ १, २८ ३, ४६, ४, २०, ५, ८,  
 १८, १९ ६, २६, ७, १६, १७  
 ऐआ २, १ ६, ३, ८ ५, १, ४, २,  
 २, २, ४ शा १८, ३, २३, ३, ७,  
 २६ ३, ५, १२, २७, १, २९, ५,  
 शाआ. ७, ९; १६, ८, ११, ११, ४,  
 २२, २, वा १, १, ३, १२, ३, ४,  
 ८, २, २, १, १६, ३, २७, ४, ३, २  
 ५, २, २८, ३, २, २, २०, ५, ४, २,  
 ८, ३, ११, ४, ३, ५, १५ ७, ५, ४,  
 ६, २, ४, ९, १, १, ४२ १२, ४, ४,  
 १२, ७, ३, १३ १४, ६, ८, १, १२,  
 १०, १, वा १, १, ४, १७, २, १,  
 १०, ३, २३, ३, २, ४, २, १, ५, १,  
 २५, २, १, १, ७, ८ १, ३, २, ७, ८  
 १३, २, १२; २, ३, २३, ४, ८, तै  
 २, ४, ३, ९, ११, ५, ६, ५, ६, ३  
 ६, १, ३, ८, ३, ५, ८, १२, ९, ८  
 ३, ७, ११, २ १०, ११, १, तैआ

१, १०, २, ४, ४, २, ३, ६, ३, १, २,  
 १०, १०, ३, ता ९, १०, १, १३,  
 २, ४, १७, १०, २; जै १७, ३४,  
 ३७, १५१, सा ३, ३, ६, ५ २,  
 १०, गो १, २, १४, ३, ८, १६;  
 २१, चिद्इश्व शा २, २  
 चिद्भय- -य आ २, ६, ५  
 चिन्त् चिन्तयोर् गो १, १, ३०  
 चिन्ता- -म् गो १, १ १६, २८  
 चिन्- -म् ऐ १, १६; ऐआ ३, २,  
 ४, वा ६, ६, २, ९ ११, ५, १, ४,  
 तैआ २, २०, १, जै १३६, सा  
 ३, ४, ११, -म्इश्व वाआ ८, ७,  
 -रात् वा ११, ५, ३, ८-१२,  
 -रे श १३, ८, १,  
 चिर-जीवित- -म् स ४.  
 चिर तर- -म्इश्व ऐआ १, १, २  
 चिर लोक लोक- -कानाम् तैआ ८,  
 ८, २  
 चोद् चोदत् तै २, ८, ५, ८  
 चोदयत् ऐ १, २०, ३, ३०;  
 वा ८, ५ श ४, २, १, ८, १०,  
 चोदय श ७, २, ३, ९,  
 चोदयन्त्वर्त्- -ति तै. १, २,  
 १ १२  
 चोदित्- -त्ता तै २, ५, ८, २  
 चुपुणीका- -कार्ये तै ३, १, ४, १  
 चुमुनि- -म् तै २, ५, ८, ११  
 चुड- -ङ. श ८, ६, १, ११, १३, १४,  
 १४, ९, ३, १८, -डाय श १४,  
 ९, ३, १७.  
 चूर्ण(←चूर्ण)- -र्णम् सा २, ७,  
 ८, ३, १, ७, -र्णानि सा २, ६, १०  
 चूर्ण ह(स्त-)-स्ता- -स्ता चांगा  
 ३, ४  
 चूर्णित्वा गा २, ७, ९  
 पृति(चूर्ण)- -न्ते ३, ३, २०  
 चिद्विज्ञान, चिद्विज्ञान- गद्य

† =आधौ, ५, ६, २, ऋ (=५, ८, ६) तु 'चोदयन्मति' (नपु १) इति रूपमुपरभ्येत । तत्र 'चोदयतो मतिर्यद्येति विभ्रदे -ङ्' इति पूर्वपदप्रकृतित्वरत्न भवेत् । तै पाठस्तु चिद्विज्ञान गत प्रतीयते । भाव्यश्रुतां तत्र ध्वन्यनाम्परमराभाव्य विवेच्यम् । भा. ह्यत्प वा पश्चान्तरे 'य । उदयवति' इति बन्धनापि गुपीर्भाविमरणीया ।

चेत्, चेतत्, चेतयन्ती-, मान-,  
 चेतस्, चेषु, चेष्य-, /चित् गट्र  
 चेतव्य-, चेष्यत्, चेष्यमाण / १चिगट्र  
 चेद् ए ऐ ३, १६; छ, २६, ६, ३१  
 ७, १०, १३; ऐआ ३, १, ४, ७,  
 १, ६, २, १, ३, २, शा २७, ६,  
 शाआ ७, ९, १०; शा १, ३, ३,  
 १५, ६, २, २७, ८, १, ९, २, १, ०,  
 ५, ५, १, ३, ३, १, २, २, १; २,  
 ४, ४; छ, १, ३, १, २, १६, १३, ३,  
 १, ६, १, १३, १, १, १९; २०, ४, ३,  
 २३, ६, ७, ४, ८, १, ९, २, ८, ७, ३,  
 १५, १६, ९, ४, ७, का १, १,  
 २, ९, ४, ३, १०, ११, त २, २, ७,  
 १, तैआ २, ६, २, ८, ५, १, ६, १,  
 जै १५ ९९, १०४, जैउ १, १, १,  
 २, ६, ३, २, १, २, ४, ४, ३; १२, ५  
 १, ४, १०, २, ५, प १, ४, २, १०,  
 स ३, गो १, १, ३, १, २, ४, ७,  
 ३, ११ १३, १४, २०

चेरपाद्-दा ऐआ २, १, १  
 चेर्-रवे ऐ छ, ३, १, ५, २, ०; ऐआ  
 ५, २, २

चैलक-क श १०, ४, ५, ३ चैलकि द्र  
 /चिद्, चिछन्ति श ३, ४, १, ६  
 चैष्टिश्वा श १४, ९ ४, १८  
 चैकितानिये (←चिकितान्) -य श  
 १४, ४, १, २६, जै १२, ११३, जैउ  
 १, १२, ३, ७, १८, ४, १, २, २, ३, २,  
 प ३, ७, व २, -यम् जै ११५  
 जैउ १, १२, ४, १, १४ १, १, -या  
 जैउ १, १४, १, १, -यात् व २

चैत्र-त्रत्य शाआ १९, ३, -त्राय  
 त ३ १, ४, १२

चैत्ररथ-म् गो १, १, २, १  
 चैत्ररथि-थि जैउ १, १२, ५,  
 १, -थीनाम् ता २०, १२ ५

चैलकि (←चैलक) -कि श २, ३, १,

३४, वा १, ३, १, २, ३.  
 चोदयन्वत्, चोदित्- /चुद् गट्र  
 /च्यु, च्यवते ऐ ६, २२, वा १, ६,  
 १, ६, ६, ६, ४, ८; ११, ८, १, ३, ता.  
 २, ६, ०, १२, ३, १५, २; १५, ४, ३,  
 २, ३, ७, ०, ११, ५, ०, २, ८, १, ४,  
 ९, ६, १०, १२, १२, ३, ०, १, १, ६,  
 १३, ९, १९, ११, २०, १४, ५, २५  
 ९, १६, २९, १०, ५, १५, ३, १३;  
 ५, ११, गो १, १, २, ६; २, ६, ४,  
 च्यवन्ते ऐ ५, ९ शां. २२,  
 ७; २०, ५, श २, १, २, ३,  
 १०, २, ३, १५, तैआ १०, ६०,  
 १; ता २, २, ४, १६, ७, ९, ७, ९;  
 ८, २, ६, ८, १८, १६, ५, २७,  
 च्यवामहे प ३, ७ च्योप्यते ऐ २,  
 २२, शा ९, ४, च्योद्गम् तैआ  
 १०, ७, १, च्यवेत् ऐ ७, ५, ऐआ.  
 ५, ३, ०, शा १२, ६, रा ६, ७, ३, ४,  
 १३, ३, ६, ५, च्यवेरन् ऐ ५, ९, गो  
 २, ६, १०, अच्योष्ट ऐ २, ०, ०,  
 अच्योष्टा. शाआ ७, ११  
 च्यवयति शा १२, ५ च्यावयति  
 तै. १, ६, ४, १, ता. ६, १०, १६,  
 ११, ८, ११, १२, १३, ५, १३  
 च्यावयन्ति श १०, २, ३, ७,  
 च्यावयन्ति श १०, ०, ३, ७,  
 तैआ ५, ६, ४, च्यावयाम. श  
 १, ६, १, ६, च्यवयानि शा १२,  
 ५ २२, ७ च्यावयत जै १६८,  
 अच्यावयत् ता ११, ८, ११, १२,  
 १३, ५ १३, अच्यावयन् श १  
 ६, १, ६, च्यावयेत् ऐ ७ १५  
 अनुच्यवतु तै ३, ७, १३, १  
 च्युवन-न ऐ ८, २, १, श ४, १,  
 ५, १, ५, ता १४, ६, १०, जै  
 १८६  
 च्यावन-नम् ता १३, ५, ११, १२,

१९, २, ६, जै १८६, आ १,  
 १८३, -नस्य ता. १३, ५, १३,  
 -नानि आ १, ४७३, जैआ १,  
 ४७३, ७७९, -ने आ १, ७३;  
 -नेत्र ता १३, ५, १२; १३  
 च्यावन-न्य-म् ता १३, ५, १३  
 च्यावविरा तैआ ५, ६, ४  
 च्यावयित्वा-व्यानि जै १६८  
 च्युत-न श. ४, २, ५, ०,

छ

छगल्-म् तै. ३, ९, ९, ३.  
 छत्र-/छद् द्र  
 /छद्, /छद् यति ऐ १, ३०, मं २,  
 ६, १३, छाद् यति श ८, २, ४, ५,  
 छाद् यति श ३, ५, १, ३६ छाद्  
 यति ऐआ. २, १, ६, जै ९९,  
 गो २, ६, १४; छाद् यति गो  
 १, २, १९, छाद् याञ्चकार वा  
 १, २, १९, छाद् यत्  
 १, २, ४, ४, ५, अछद् यत्  
 तै ३, ११, ८, ६, ७,  
 अछद् यत् जै ९९, जैउ १,  
 ४, ४, ४-७, अछद् यन् श ८,  
 ५, ०, १, अछद् यन् श ८, ५, २,  
 १ ता १४, ५, १३, अछद् यन्  
 जै ९९, गो १, ५, २४, २, ६,  
 १४

छत्र-त्र ऐ २, ३३  
 छत्राक-म् प ५, ६.  
 छटिम्-टि ऐ १, २९, शा ९,  
 ३, श. ३, ५, ३, ९, २३, २४,  
 ६ १, २२ ८, २, ४, ५, ५, २, ६,  
 -टिपी श ३ ६, १, २२  
 छटि समि(त→)ता-म् श ३,  
 ५, ३, ९

छन्नन्त्या-न्न ऐआ २, १, ६,  
 श १४, ४, ४, ३, -न्नम् श १४,

† च । दद् पपा अनुसारीणी निष्ठे परे । † Kt टि द्र । 'च । ईरपादा' इति सा । छ/चायते पूजाकर्म्मण इति Miv Kt च । /चरतेरिति Piv Giv च । सामविवरणकारस्तु /नेतयतेरित्याह । ता चैतस्मिन्पत्नी मीनमेवावर्ज्यन्ते । निश्चय सुधिगोचर । | एकत्रावर्णान्तधातुषु पाठाद् इत्ययमात्र इति सर्वत्र बोध्यम् ।

छादयित्वा

४,४, ३, ती ३,२,८,४,७,८-सा  
 वा ३,५,१,३६-नानि जै ३४  
 छादयित्वा ऐ ६,३६, जै १८०  
 ✓ छन्द, छन्दते गो २,६,१४, छन्दति  
 ऐसा १,१,३ छन्दयाञ्छु जै ५३  
 छन्सत् वा ४,६,९,१४, छन्दयति  
 शाआ ११,३,६, १९ अछन्दयत्  
 वा ८,३,१,२,५,१,०  
 छन्दस्-न्द ऐ १,१ ६ ३,१२, १३, ४, १०, २९, ३१, ५१  
 ४,५,६,८ १०, १२, १३, १६-  
 २१, ६, १२ १५, १६ २१,  
 ७, २३, २४, एआ १, १, २, ३, ८,  
 ४, १, ५ २, ४, १, १, शा १०, ५,  
 ११, ५, १, १४, २, १५, २ १६,  
 ३, १७, १, १८, २, २०, ४, २२, १,  
 २, ५, ९ २३, ३, ८, २५, ५, २६,  
 ८, २७, १, २, ७ २८, ५, २९, ५,  
 ३०, २ ५, शाआ १, २, २, १२,  
 १६, शा १, ३, ५, ४, ८, २, १०,  
 २, १, ४, १४, २, १, १७, ३, ४,  
 ३, २, ४, ३, २, ५, ४, ३, ७, ६, २, १,  
 ५, ६, ३, १, ३, ८, ३, ४, १, ४, १, ६,  
 ७, २, १३-१६, ७, १,  
 ३, २, २, ३, १, २, ६, ८, १, १, ५, ८  
 ३, २, ५, ८, २, ३, ९-१३, ४,  
 १, ५, ६, ६-१६, ३, ३, ५, ६, १,  
 ५, २, ३, ४, ५, ६, १, १०, ३,  
 २, १, १३, ५, ४, ६, ९, ११, १३  
 १६, ११, ५, ५, १०, १२, २, ३, ६,  
 ३, ३, ८, ३, ३, ३, ३, ३, २, २, ३, १,  
 २ ४, १, १३, १४, २, १, १६,  
 का १, १, ४, १४, २, १, ११, ३,  
 ४, ७, ४, १, २, ३, ती २, ६, १७, १,  
 २, ३, ४, ५, ६, ७, ८, १८, १, २,  
 ३, ४, ५, ६, ७, १०, ३, ८, १२, १,  
 २, १, ९, १, तीआ १०, ६, १  
 ता ५, ३, ३, ६, १, ६, ८, १०,  
 ११, २, ११, ७, ३, १०, ७, ५, ५

८, ५, ४, ६, १२, १२, १०, ३, १३,  
 २२, २७, १४, ४, १, ५, ७ १०,  
 ३, ११, ५, १५ ५, ५, १६, ८, ८,  
 ११, १० १३, १७, १, १, ५, १३,  
 १९, १, २ ११, ८, २०, २, २, ३,  
 २१, ४, ९, १३, जै ८ १९,  
 १८२, जैउ १, ३, ३, ३ ५ १,  
 ३ ४, २, २, ३, १, १०, दी २,  
 ११, ३ १५, १७, गो १, १ १७-  
 २१, २४, २५, २७, २९, २,  
 ११, २४, ५, २३, २, ३, १०,  
 ११, ४, १८, ६, ३, ९, १०,  
 -न्द सु ए ४, २० दि ३२ ३३  
 एआ १, ३, ४, वा ९ ३, ४, १०  
 १०, २ ४, ५, ५ ४, ८, ११, १, १,  
 १४, १, २, २ ती १, ५, १२, १,  
 २, २, ३, ७, ता १६, १६, ९  
 जै ७४, -न्दस ऐ ७, २३  
 २४, शा ३, ५, ९, २ २५ १३,  
 २७, ७, ३०, ८, शाआ १, २,  
 वा ८, १, १, ५, ८ २, ७, ५, ८, ११,  
 ५, ५, १०, ७, ३, ती १, १, ९, ६,  
 ७, ३ ८, १२, १, २, ता १०, ६  
 १-५ १२ १०, ३, १७, ३, २  
 २१, ९, १३, -न्दस ५-न्दस शा  
 ३०, ११, वा १०, ३, १, ९,  
 -न्दसा ऐ १, १३, १५, १६  
 २०, २, ५, ३, २२, ५ ११, ६, ३, ६,  
 ७, २३, २४, ८, ६, १२, १७,  
 एआ ५, १, ४, शा १, १ ३, २,  
 ९, २ ११, ५, १९ ४ २२, ७, ८  
 २३ ६, २७, १ ४, १३ शाआ  
 १, २, ७ २ १६ १७, ११, ७,  
 ८, वा १, २, ५ ६ ३, ५, ४,  
 ९, ३, १०, १२, २, १, ४, १४  
 २, १, १७, ३, ४, ३, ३ ३, ४, १,  
 २३, ६, ३, १, ३, ६ ३९, ४, १,  
 ३, २५ ५, ३, ३, ४, ५, ६, ३, ३,  
 १०, ४, १७, ७, ५, २, १, ६, ८, २,

४, १६, ११, ५, ५, १०, १३, २,  
 ६, ४-६, ५, ४, २, ८, १४, ३, १, १६,  
 का १, १, ४, १४, २, १, ११, ४,  
 १, २, ३, २, २, ३, ६, ती २, ६, २,  
 १, २०, १-४, ५, ७, १५, ५,  
 ३, ३, २, २, ४, ६, ७, ७, ४, ९, ४,  
 ६ ७, तीआ ४, २, ६, ३, ३, ६,  
 १, २, ५, ३, ३, ५, १, २, ता  
 १, २, ७, ६, ६, ७, जै ८८,  
 ९९, १३, ३, ५, २, १, गो, १, ५,  
 १२, १३, १, ४, २, ४, २, ६, ६, ११,  
 १६, -न्दसाम् ऐ १, ५ ६, २,  
 १६ २३, ३, २१ २, ७, ४, ३, ४, २८,  
 ५ ३, ४, ३, ३, ३, ३, ३, ३, ३,  
 १, २, १, ६, ३, ५, वा. ३, २, १०,  
 १, २, ११, ५, ८, १४, २, ५, १७, २,  
 १९, ७, २५, १, १३, २, ७, ७, ८,  
 ७, शाआ १, १ २, ६, वा १, ६,  
 ४, २, ८, २, १०, १, ६, ३, ३, २, ६,  
 ४, १, ७, ७, ३, १, ५, १, १०, ३,  
 १, ५, १, ५, २, ४, ७, ४, १, १०,  
 ६, १, २, ६, १, ता ४, ४, ६, ७,  
 ८, १०, ६, १, ६, ३, ६, १२, ९, २५,  
 १०, २, १, २, ३, ८, ६, ६, ११, ५,  
 १७, १३, १, १०, ७, २, १५, १०,  
 ६, १२, २, ७, १६, ११, १०, १६,  
 ९, १८, ८, ४, ११, १९, १२, ८,  
 २०, १६, ८, २१, ४, ६, ९, १६, १०,  
 ९, २४, ६, ३, २५, १, १३, ३, ५, ७,  
 ३, १०, ११, जै ८०, ९५, १९, दी  
 २, १, ११ गो. १, ५, ४, १६-१९,  
 २, ३, ११, ४, २, ६, ११, -न्दसि  
 ए १, १०, वा ३०, ३, तीआ  
 ४, ११, १, २ गो २, ३, १०,  
 -न्दमी ऐ ३, २६, २८, एआ  
 १, १, २, वा ३०, २, शाआ १,  
 ३, १, शा १०, ५, ४, ८, ती १, ८,

एकत्रोत्तरेण समस्तीभ्यस् पूर्वपदत्वमप्यस्य सभेवत् । तथा चापि यस्या ऽ । इ 'छन्द' इति मुद्रा ।

१०,३ ता ४, ४,२,४ ९, १८,  
 ११,९, जै ५०,१०० गो १, २  
 ०४ -दसे ता ९,४,६, -न्द्राति  
 ऐ. १,६,९,११ १६, २,२,१६,  
 १७,१८,३७, ३,१३ ०,१, ३९,  
 ४७, ४८<sup>१</sup> ४, ३, ५, ९-  
 १३ २१ ०४ ०७,२८ ७,३,  
 १६, ६,०,३२ ३६, णा १,१,  
 ०,३,४ २,१,६,३,४, ३,१,६,  
 ७,१,४, शा ३,०, ७,९,१०,०,  
 ११,४ ५, ६, ८, १४, २ ३,५  
 १७, २, १७, २,९,१९ ७,२,३,  
 ४, २७,१,७ ३०,३,११,शाआ  
 १,४ २,६ ११, ७,१९ १२, ४,  
 सा १, ३,२,९ ४, ६, ८,२,८,  
 ९,१०,१३,१४, २,१,४,४, ३  
 २,१,६, ३, १, १, २,११ ४,१,  
 ७,८,२३, ६,०,८, ८,४, १६,  
 ९,०,१७ ३ ८, ९,१०, ४,३,  
 ०,५ ०, ४,३,१, २, ३,५, ७,  
 ८,९,१,२, ४, ६, ८, १३ ६,९,  
 १३ ७, ४, ३ २०,१,१,०-५,  
 ६, २,१, ३०, ३,४, ०, ३३, ३,  
 १ ११, ४,१,४, ४, १, ६,५, ४,  
 ७, ७,१,६,०,६, ७,०,३,६ ३,  
 १,३७,४,१,४,५, ७,०,४२ ६१,  
 ८,२,२,८, ३ ८, १४ ४ ५,  
 १९, ३,१,१२, १३, ३,१,०,५  
 ६,४,४,८,५,३,१, ६,२,१ २  
 १३,७,३,८ ९, २,३,४, ३ १  
 ०३, ३,४,५ ४,१० ४,३,११,  
 ५ १,२,५,५, ० ८ १२, १३,  
 १०,१,२,९,३,१,१ ९, ५,४,७,  
 ८, ६,५,७, ११,१,१ ५,४,  
 १७, १२,०,०,१७ ०,१,३,३,१,  
 ६-१०, ८,३,३, १३, ३, ६,६,  
 १४,१,२ २ ३,१,११, का १ १,  
 ४,३ तै १, ३,६,७, ४,६, ४,  
 १०,६,७,५,६,६,९,८, १०,१ ३,  
 ८,६,३,९ ७,५, ९,६,१०,४,

२,२,४,३, ३,०,६, ७,१८,४,३,  
 २,९,३, ३,५,३, ७,१०,०, ९,  
 १८,१, तैआ २, ११,१, १७,१  
 ३,१२,४, ५,२,१,२,३, ३,४,५,  
 ९, ६, ७ ३, १०, ६,१, २२,१,  
 ता ३,९,३, ४, ४,६ ८,९, १७,  
 ७,२,११, ६,१,११,६,६; ९,०,०,  
 २६; ७,३,८,९ ४, ५, ८,४,१,  
 ४,६,६, ७,१, ९, ४,०, ७, १०,  
 १,१९, ०,४,५,११,१३, १३,४,  
 २,१०,१ १४,१,१,२,५,८, २६  
 ११,५, ३,५, १,५,५,३२ १७,  
 १,३, १८, ८,११, १९, ५,१०,  
 ११, २४,११,६,८, २,१ १,१३,  
 २, ५ जै १४, १९ ४८, ७४,  
 ८, ९, ९, ९, १००, १०१  
 १०२, १०८ १२७, १६९, १८३,  
 जैउ १, ४,४,३, ३,०,५,७, ३,  
 १,३, ४,६,१, ७, २,५, १२ १,  
 ७,८, ५ ३, १,७, आ १, २  
 सा १ १,१३, ६ २,३,३, १९  
 गो १,१,२९, ३०, ३३, २,१६,  
 ४,२४ २,१,२०, २,१७,३,११,  
 ५, १, ५, ६, ६ ११, १६,  
 -न्द्रामिडश्च ता ६, ९, २७,  
 -न्द्रोमि ऐ १, ९, २, १५, ३,  
 ८, ४, ५, ४, ७, ४, ८, ४, २, २७  
 ६, ३, ३, ३, ८, ६, ऐआ १, ३,  
 ४, २, १, ६, ३, ७ ३, २, ६, ७  
 १, ४ शा ९, ३, २, ६, ७, शाआ ८,  
 ११, ३ शा १, २, ५, ६-९, ०, ३, ४,  
 ३, ३, ३, २, ११, ४, १, ३, ३, ३,  
 १० ४, ३, २, ५, ६, ३, १, ४, ५, ५,  
 ७, ७, १, ६, ७, ३, १, ३, ७, ४, १,  
 २ ९, ५, १, ३, ०, ८, ०, २, ८, ७, ३,  
 ८, ९, ५, १, ५, ३, १०, ५, ४, ८,  
 १२, ०, ०, १७, का १, ४, १,  
 २, ३ २, २, ३, ५ ६, ८, तै  
 १, ०, ४, २, ३, ६, ७, ४, ४, ८,  
 ६, ४, ५, ९, ८, ७, ५, ७, ६, २,

२, ८, ७, ३, ७, १४, १, तैआ. १,  
 ९, ६, २, १५, १, ७, ३, ३, ६, ९,  
 ४, ११, ७, ५; ९, १, १०, १, १०,  
 ता ४, ४, ५, ७, २, ३, ५, ४, ५, ६,  
 ३, १३, ७, ३, ०, ८, ९, ४, ८, ८,  
 ६, ६, ७, १२, १०, ६, २, १, ११,  
 १०, ८, जै ७४, १०८, १६९,  
 जैउ २, ३, २, ५, ३, २, ३, ३, १,  
 ६ ५ ३, १, गो १, ४, ०, ४, २,  
 ६, ११, -न्द्रोम्य ऐ ३, २, ४,  
 ३, सा १, ३, २, ६, ७, ९, १६  
 ३, ४, १, ८, ११, ४, ४, ३, ५, ७, ५,  
 ०, ६१, तै २, ३, २, ३, तैआ  
 ७, ४, १ १०, ६, १, ता १३, ४,  
 १, -न्द्रोम्याम् ए. २, २६, ता  
 २०, १६, ८  
 छन्द पुरुष-य ऐआ ३, २, ३;  
 शाआ ८, ३  
 छन्द प्रवाह-हा शा ११, ५,  
 -हौ गो २, ३, ११  
 छन्दस्कारम् ऐआ १, ५, १  
 छन्दस्कृत-म् शा ३,  
 छन्दस्कृति-म् ऐआ १, ५, २  
 छन्दस्तस्( ) ऐआ २, ३, ४,  
 सा ३  
 छन्दस्व-म् ऐआ २, १, ६,  
 तै २, २, ८, ७, जै ९९  
 छन्दस्य, स्या- स्थम् म २, ६,  
 १३; -स्या शा. ७, ५, २, ४, २,  
 ४, ३, ८, ३, ३, ७, ८, ९, ३, ३, १, २,  
 ५, २, १, ३, २, ६, २, १, २, २, ५,  
 १०, ४, ३, १, ४, १६, १८  
 छन्दोग-(स्/मि)-गम् शां ६,  
 ११, -गा ऐ ७ ०, ऐआ ३,  
 २, ३, शा १२, १०, शाआ  
 ८, ४, सा १०, ५, २, २०, -न्द्रोम्य  
 ऐ ३, ३, ३, ऐआ ५, १, ४, -न्द्रो  
 शां १८, ५  
 छन्दोगमाहाकि- कि, -के  
 य १

1 'भवदा' इति दल्ल पाठ्यतरम्।

छन्दोऽतिश्लोह(सु ५अ) - स्य  
 शा ११, ५  
 छन्दोनाम-मानाम् वा ३, ३,  
 २, ६  
 छन्दोभाग-गा ऐ २, १०<sup>२</sup>  
 छन्दोमय-य ऐ २, ४०<sup>२</sup>  
 ऐआ ३, २, १, ०, ३, शाआ ८,  
 १, २, ५, श. १०, ४, २, २५, ३०  
 -यम् ऐ ६, २५, ऐआ ३, ०,  
 १, २, ३, शाआ ८, १, ५, ५, श  
 १०, ४, २, २६, २९, ३१  
 छन्दोमयी-थी ऐआ १, ३४,  
 वा ६, ३, १, ४१, -वीम् ऐआ  
 १, ३, ४  
 छन्दोयोग-गाम् तै ३, १२,  
 १, ६  
 छन्दोरथ-मू तै १, ५, १२, ५<sup>२</sup>  
 छन्दोरूप-यागि शा १८, ८,  
 २०, २, ३, ४, २१, ०, ३, ४, २२ १  
 ०, ३, ६, २३, १, २५, १  
 छन्दोवचन-मू गो १, १, ०७  
 छन्दोऽर्थी-र्थे दे ३, १०  
 छन्दोऽम्-म शा २६, ११ गो  
 १, ४, ९, १०, -मा ए ५, १६,  
 १७<sup>१</sup>, १८, १९<sup>१</sup>, २०<sup>१</sup>, २१<sup>१</sup>, २२<sup>१</sup>,  
 वा २६ ७, ९, १०, १६, १७, २७,  
 ३, २९, ८<sup>१</sup>, ३०, १०<sup>१</sup>, वा १२,  
 २, ३, ९, ता ३, ८, २, १, ३, १२,  
 २, ४, ८, ७<sup>१</sup>, १०, १, २१, १४, ३,  
 १०, ५, ७, ८, २६, ३१, ७, ६, ८, ४  
 ८, ९, २३, २४, ३०, ११, ५<sup>१</sup>, १५  
 २३, ३५, ३९, १२, ९, १० २, ६  
 १, ३, १५, १७, ५, ५<sup>१</sup>, ३२ ३७  
 १०, ९, ३, ४<sup>१</sup>, ७, २०, १, १, २१  
 ६, ३<sup>१</sup>, ७, ७<sup>१</sup>, २०, ६, ३, ४ १६,  
 १, ३<sup>१</sup>; १८, १ २३, १, १, जै  
 १६८, १५४, -१०, -माम् वा  
 १२, १, २, ३, १९, ता २४, ३,  
 ३, जै १९२ -मानाम् ता १०,

१, १९, १४, १, ८, ५, २६, ७, ४,  
 ८, ४, ८, ११, ३५, १७, ०, ६, ९,  
 ३, १, ५, ३२, -मैशा २६, ९ १२,  
 १६, ३०, १०<sup>१</sup>, -मैसु वा २६, १७,  
 २९, ८, ३०, १०  
 छन्दोम दशाह-ह ता २७,  
 १, १ १३, २, १, ५, -हत्व ता  
 २७, २, ४, ५  
 छन्दोम परमान-न ता २१,  
 ६, १, -नम् ता २२, ६, १  
 छन्दोम-चत्व-चाम् ता १९,  
 ९, ४  
 छन्दोमवती-त्य ता २३, १९,  
 ८, २४, ३, २, ११, ६  
 छम्बद् जै १५१  
 छम्बद् ३/४/८, छम्बद् कुर्वाण गो २,  
 १, ११<sup>२</sup>  
 छर्विस्-र्वि वा ७, ४, ० ८, ८, २,  
 १, १०, ७, ३, १९, तै १, १, ७, १,  
 ८, ४, जै ४४, -र्विषा वा ७,  
 ४, ०, ८, ८, ३, १, १०, ७, ३,  
 १९  
 छवि-मू जै १४४<sup>२</sup>  
 छवी-वी ता १६, ६, २, -वी  
 तै १, २, ६, ३, -वीम् तै २, ३, ६,  
 २, ७ २, ता १६, ६, १  
 छाग, गा-गम् तै २, ६, ११, ९, ६,  
 १७, १, ३, ६, १७, १, -गया दा  
 ७, १०, -गस्य वा ३, ८, ०, २६,  
 २७, ३, २९<sup>१</sup>, तै ३ ६ ८, १ ११,  
 १, ३, ४, १२ १ -गा वा ३ ३,  
 ३ ४, -गानाम् वा ७ १ ३  
 १४<sup>१</sup>, -गोन तै २ ६, ४, १५,  
 १ ३, ६ १५ १ -गै वा  
 १३, २ ७ २<sup>१</sup>, तै २ ६ ११,  
 १०  
 छाया-ययाम् वा २ ०, १, १०,  
 -या शाआ ८ ७ ११, ३ वा ३  
 ६, १, २२ वा १ ०, ३, ८, ता ६,

४, ५, जै १६०<sup>१</sup>, २०१, -या जै  
 ११७, -यानाम् ऐ ७, १२, -याम्  
 ऐआ ३, ०, ४, वा १, ४, ५, २<sup>१</sup>,  
 ११, १, ५, २, जै १६०, गो  
 १, १, ३, -याम् इव तै २, ४, ४,  
 ६, -ययाम् शाआ ६, २, १२, वा  
 ८, ७, ३, १३<sup>१</sup>, ता ६, ०, ३, जै  
 १२६, -याम् ऐआ ५, ३, ३  
 छाया मय-य वा १४, ५, १, १०,  
 ६, ९, १६  
 ✓ छिद्, छिन्ते वा १०, ५, १, ५,  
 छिनत्ति वा ४, ३, २, ६, ७,  
 ५, ५, १४, तै १, ३, १०, ७, ३,  
 २, ९, १०<sup>१</sup>, १०, २, छिन्त वा १२,  
 ०, २, २, गो १, ४, २०<sup>१</sup>, छिनत्ति  
 तै ३, ७, ६, ५, चिच्छेद वा १४,  
 १, १, २४, जै १२१, चिच्छिदु तै  
 ३, ७, १३, १, छेत्स्यति वा १४, १,  
 १, २, ३, छिन्दव वा १४, १, १,  
 २६, २, २, ४४, छिन्धि तै आ ४,  
 २७, १, जै १५१, छिन्दै वा  
 १०, ५, २, ५, अछिन्तव वा ५,  
 ५, ५, ६, तै आ १, ५, २, ०, ३, ३,  
 ता ७, ५, ६ ९, ५, ४, ६, २, ९, ८,  
 १४, ६, ८, २०, १४, २<sup>१</sup>, जै २०१,  
 छिन्द्रीत तै १, ३, १०, ७, छिन्त्या  
 वा १४, १, १, २०; वा २, २, ३,  
 ९, छिन्त्या तै ३, २, ९, १०,  
 छिन्त्याम् वा १४, १, १, १९, १२,  
 जै १८६, छिन्तीव वा १४, ९,  
 ४, २३, अछिन्दव ऐ ३, २६,  
 छिद् तं आ ३, १५, १, छिन्त  
 तं आ ४, ४, २, १<sup>१</sup>, छिद् तं ३,  
 ६, ९, १  
 छिषो वा १४, ५, १, १०, तै १,  
 ८, ३, ४, ता ६, ७, ९, ७, ११,  
 गो १, ०, १०<sup>१</sup>, अछिद्यवा वा ३,  
 ९, ०, १, ३, १०, १८, ४, ५, १०-४,  
 ११, ७, ०, ८, १४, १, ३, १०, ० १

† छद् पदसुत्राण गणनीभूमिनि ह्येते दर्शनम् । पार्थिवत्वात् यस्या उभयत्र इ । †-२०१६ द्वाि सुग  
 विन्य । † ३, २५७ वषट् कुर्वा' र्हाि वा पाठे गापीयत्वात् स्यात् । † छिन्दत' र्हाि पाठ ।

अच्छिद्यत तै १, १, ३, १०, ३, २,  
१, १, तैआ ५, ६, १०, जै १७,  
१८६<sup>३</sup>, छेदि तैआ ३, ५, १  
छिद्र, दा- -द्र ऐआ ३, ३, ४, ता  
७, १०, ७, गो २, २, ५, -द्र उडव  
शाआ ८, ७<sup>३</sup>, ता १८, ५, ४,  
-द्रम् ऐ ३, ११<sup>३</sup>, १८<sup>३</sup>, सा ८, ७,  
२, ६<sup>३</sup>, तै १, ३, ४, ५, ३, ११, ६,  
१, तैआ १, २, ५, २ ता ८, ६, १३<sup>३</sup>,  
९, ६, १०, ११, १४, ९, ३, ६, जै  
६२<sup>३</sup>, १६४, जैउ १, १, ३, ५, ६,  
गो २, २, ५<sup>३</sup>, -द्रम् उडव ता ३,  
१०, २, २१, ७, ३, ४, -द्रा शाआ  
८, ७, ११, ३, -द्रागि ऐआ ७, १,  
३, शाआ ८, ९ ता ७, ३, १९,  
-द्राम् ऐआ ३, २, ४, -त्रे जै  
१६४, -त्रेण ता ८, ६, १३  
छिद्र-प्रतिषेध सामर्थ्य- -ध्यात्  
गो २, २, ५

छिन्न, न्ना- -न्नम् शाआ १२ ६, ता  
६, ७, १३, -न्नम् उडव ता १८,  
८, १७, -न्ना ऐ छ, १३,  
-न्नायाम् छ १४, १, १, ९

छिन्न भिन्न- -न्न गो २, २, ५<sup>३</sup>  
छिन्ना शाआ १४, १, सा १४, १,  
१, २, ३, २४

छेत्तुम् जै १५१

छुबुक- -कम् सा. १०, ६, १, ११  
-कैन ऐआ १, २, ४<sup>३</sup>, ५, १, ४

✓छुद, छुगत्तु तैआ छ, ३, ३<sup>३</sup>, छुन्धि  
तैआ छ, ३, ३<sup>३</sup>, ५, ३, १<sup>३</sup>

छर्झपन्ति सा १२, ४, २, ९

छेत्तुम् ✓छिद्र  
✓छो, छयति सा छ, ३, २, ३ तै ३,  
९, ६, ५

— ० —

ज

ज नै १, २७, ११

जक्षत्(✓जक्ष-✓हम् †)- -व  
सा १४, ७, १, १४

जक्षपी- -स्या का २, १, ३, १८

जञिबुस्(✓रजङ्गा-✓घम्)-

-शिवसा ष, ४, ४, ११<sup>३</sup>,

-यूप. वा १, ३, ३, १९, ६, १,  
२७, -युषे सा २, ४, २, २३, ६,  
१, ४१

जक्षुपी- -थी सा. २, ५, २, १६,  
२३, वा १, ५, १, १४, २०

जग्घ- -ग्घ सा १०, ४, १, १८,  
-ग्घम् ऐ ३, ४६<sup>३</sup>, सा. ६, ५, ३,  
९, ८, २, ३, ८, ६, २, १३, १०, १, १,  
११, १४, ९, २, १४, ता छ, १०,  
३, -ग्घस्य सा ६, १, ४, १, २

जग्घि- -ग्घ्यै सा ९, २, ३, ३७

जग्घ्ना सा ३, ७, ४, ४, ७, १, २, १३,  
१०, ४, १, १८, तै २, १, १, २, ५,  
५, ७, जै १९०

जगव(✓गम्)- -व ऐ ३, १०, सा  
८, ७, १४, ३, सा १, ८, २, ११, ४,  
५, ९, ८, ६, २, १, २९, २, ३, २, ७,  
५, २, २७, ८, १, २, ३, तै २, ४,  
२, ८, ६, ६, ५, ८, ८, ८, ९, १०,  
तैआ ३, ११, १०, ४, १, १, ६,  
५, २, ३, १०, १, ५, ११, १, ६३, १,  
सा १, १, ८, २, ५, ६, म १, ३,  
७, य १, ४ † -त ऐ छ, १०,  
ऐआ २, ४, ३, २, ३, शाआ ८,  
४, सा छ, ३, ४, १० ७, ५, २, २७  
तै १, २, १, ४<sup>३</sup>, २, ८, १, ३, ३, ७<sup>३</sup>  
५, ८, ७, ४, ३, १, १, ४, १२, ३, २,  
तैआ १, ७, ६, १०, १, २, २, १३,  
१ ३, ११, २, ६, ६, ५, २, १०, १,  
१, ३, ८, १, ६३, १, -ति ऐ ३,  
१२, सा १४, ३

जगती- -ती ऐ ३, १२<sup>३</sup>, १८  
२५<sup>३</sup>, २८<sup>३</sup>, ४३, ४८, छ, ३, १०,  
२७, २८, ५, १, ऐआ १, ३, ४, २,

१, ६, सा ११, ९<sup>३</sup>, १५, ३, १७,  
९, १८, ६, २२, ३<sup>३</sup>, २६, २, ३०,  
२<sup>३</sup>, सा १, ७, ३, २७, ८, २, ११,  
२, ०, ३, २०, ३, ४, १, १३, ४, १, १,  
१२, ०, ५, २०<sup>३</sup>, ३, २, ७, ९<sup>३</sup>, ५, ४,  
१, ५, ६, २, १, २९<sup>३</sup>, ३०<sup>३</sup>, २, ३२<sup>३</sup>,  
३२<sup>३</sup>, ३, १, ११<sup>३</sup>, ७, ३, १०, ८, १,  
२, ०, ३, १, १२, ३, ३<sup>३</sup>, ४<sup>३</sup>, ६, १०,  
३, १, १, १, ८, २, ६, १२, ८, २, २०,  
१३, १, ३, ८, २, ६, ६, ६, २, ५, १४,  
१, १, १७, का १, २, १, १२, तै  
१, ५, १२, ४, ५, ८, १०, ३<sup>३</sup>, २, ६,  
१८, ३, ३, ७, ६, २, ८, ४, १२,  
२, ९, ४, ७, १, ४, तैआ ३, ९, १,  
१०, २, १, १, ४, २, १, ता ६, १,  
१०, ३, १, ३, ८, ४, ३, १०, ५, १, ३,  
१२, १, ०, ७, ३, १८, ११, ९, १०<sup>३</sup>,  
२१, १०, ८, ९, जै १९, ८, ९,  
९५, १००, १०१<sup>३</sup>, १०२<sup>३</sup>, १३०<sup>३</sup>,  
१३१, १३२<sup>३</sup>, १६९, जैउ १,  
१७, ३, ३, १८, २, १, ४, २, १, ८,  
५ १, ३, २, १<sup>३</sup>, २, ३, ३, ७<sup>३</sup>, १७,  
गो १, ५, १५, २, २, ९, ३, १०<sup>३</sup>,  
५, ५<sup>३</sup>, -ती ऐ छ, ३, सा १७,  
२<sup>३</sup>, ९<sup>३</sup>, १८, ३, सा ८, ६, २, ८,  
१०, ३, १, ८, तै ३, २, ८, २, गो  
२, ५, ५<sup>३</sup>, -तीनाम् ता १२, ११, ७,  
१३, ५, ७, ११, ७, १४, ५, १०, ११,  
६, १५, ५, ६, य ३, ७<sup>३</sup>, -तीभि  
ऐ ६, २, सा १, २, २, ३; १२, ८,  
३, १३, का २, २, १, २, तै १, १, ९,  
७, ३, २, ८<sup>३</sup>, -तीम्य सा ८, ६,  
२, ९, -तीनाम् सा ५, १, ५, १, ८,  
-तीम् ऐ १, २, ८, ३, १०<sup>३</sup>, १३,  
सा ९, २, ११, २, १५, २, १५, २, २२,  
५; ३, १, १, ८, १, २, २, तै १, ७,  
१०, ४, ८, १०, ३, २, ६, १७, ५,  
३, ७, ७, ३, ८, १२, २, ता छ, ४,

† 'च' इत्यस्य स्थाने 'व' इति भा । अथवा ✓जनेर्प्रत्यये सम्बुद्धी रूपमिति भा सा । † ✓जम्  
अदा. ॥ 'गाम्' इति पाठ प्रकरण सगत स्यात् ।



७, ७, ४, २, ८, ४, १, १०, ७, ३; १८, ११, ९; १०, १७, ५; २०, २, ३, जं ८, ८, ९, ९, ५, ९, १०, १, १०, २; १३, ३, जं १, ४, ४, ६, ५, २, १, गो २, ३, १४, नीपु ऐ ७, १६-२१, शा २७, ४, ७, ता २४, ११, ७, -स्य ऐ ७, ४, १६-२१; शां २२, ७, २५, ७; २०, १, ३०, १, शा १, २, २, २, ८, ६, २, ३, ८, वा १, २, २, २, ११, १०, ६, १२, ३, ७; ५, ६; ११, ७, १३, ७, ७, ११, ७, १४, ३, ५, १३, ५, ६, १२, ७, १६, ११, १०; ५, ३, ७, -त्या शा १४, ३, १६, १; २; ९, १८, ६, २६, ७, शा. १, ७, ३, २, ५, ६, ७, ३, १०, १२, ८, ३, १३, १३, १, ३, ८, ६, २, ७, तै १, ४, ४, ८, २, ६, २, ०, ४, ३, २, ७, ६; ता १२, १७, ३, जै १४, ८, १३, ३, शा १, १, १३, दै २, ८, गो १, ५, ७, ५, २, ६, ११, -न्या ऐ ६, ३, २, ८, ६, ६, वा १२, २, ४, ४, तै ३, ८, १२, २, ता ६, ९, २, ५, १०, ५, १३, १२, ७, ३, १५, ३, २, ५, २, ३, गो १, ५, ४, -स्याम् शा १४, ३, शा १४, ३, १, ८, तै २, २, ३, ७, ५, १ २-स्य ऐ ४, २, ७, शा १०, १, २७, ३; शा ८, १, २, २, तै ३, ७, ६, २, ता ४, ६, -स्यो ता १३, १०, १६, -स्यो ऐ १, ५, ९, ५, २, ४, ४, जै ८ जगती-भा(ग→)गा- स्म ५ २, २

जगती धीर्ष व(त्→)वी- न्याम् तां २०, १६, ८ जगती-शत- स्म शा १८, ३ पागती-महच्छ- स्म ऐआ. २, ३, ५ जगच्छ(नऽछ)-न्दस्- न्दस ता १, ५ १६; -न्दसम् शा. ११, ५, ९, ७, -न्दा शा १२, ३, ४, ५, तां. १, ५, १५, गो. १, ५, १४ जगत्-का(स्य→)म्या- म्याऐ ६, १५ जगत्-तृतीय-सघन- न शा २७, ७ जगत्-प्रात-सघन- न ऐ ७, ४; शा २२, ७; २३, १, २७, ७ जगत् प्रासा(ह→)हा- हा ऐ ६, १२, गो २, २, २२ जगद्ग- न्ति शा १७, ३ जगद्गती- तीम्याम् शा. ८, ७ जगन्मध्यन्दिन- न शा २७, ७ जग्मिवस्- न्मुपे ता २१, ८, ४ जग्मुं- रम्वे तै ३, ७, १०, ६ जग्ध-, जग्धि-, जग्धा √जग्ध जग्धु(√ह्न्)- न्म तै २, ४, २, ७, गो १, २, ४, ३, १०, -नात् तै २, २, ९, ५, -नेन शा १, १, २, ९, १२ २३, ९, २, ३, २, ४, २, ५, ६, १, ८, २, ५, ३, १, ३, २८, २, १, ५, ५, ३, ६, १३, ६, ३, ४, ५ ६, ८, २, १०, ११, १८ ३, १०, ९, २, १३, १४, १७, ३, १७, ४, २, १, १५ १९, ४, ५, ९, ५, २, ८, ६, ९, २३, ५, १, ५, २८, २, १, २३ ३, २, ४, ३, ६, १३, ७, १, १, ७, ७, २, ७, ४, १, ३, ५, २, ४, ०, ८, ७, २, १२ ३, ४, ७, ११ ५, ३, ४, ७, १२ १२ ७, ३, २२ १३, ४, १, ९, १४, २, १, ७, ३, १, १३, ९, ३, १३, १४, का १ ३ ३ ९, ११, ६, १, ७, २, ३, २, २, १, १, ता ५ ६, ७, जै १३, ९, गो २, २, १७ -नेना जै २०९.

जघन व्युति- स्म तै २, ४, ६, ४ जघना(नऽअ)-र्ध- र्धं शा. १, ३, १, १२, ९, ३, ३, २, ५, २, २, ९, ३, ४, १, १७, ८, २, २, ५, ६, ७, २, १, ८, ८, २, ४, २०, १०, ६, ४, १, वा १, १, १, २६, २, २, ४, ९; तैआ ७, १, १, जै ७४, -धेम् शा ३, ६, १, २६, ८, २, ४, २०, -धोत् शा ३, ८, ५, ६, ८, ६, ३, ११; -धे ऐ ३, ४, ७, शा ३, ५, २, २, ६, १, ३, ७, ४, १, ९, ८, ६, ३, ११, १४, जै ५०, ७४, -धेऽह्व शा ३, २, १, ९, -धेन शा ७, २, २, १०, ८, ३, ४, २०, जै ५० जघन्द्य- न्या- न्यस्म तै १, ५, ७, १, -न्या ऐ ३, २, तै १, १, २, ८, -न्यायाम् शा ४, ६, ९, ११, १२, -न्ये शा १, ४, १, १६, तै १, ८, ४, २ जघन्वस्- न्वान् तै २, ४, १, ३ जग्मिवस्- गिवासास्म ऐ ३, १६, का १, ३, ४, ९ -गिवास्म शा १, ६, ४, २१, का १, ५, ३, ९, -घ्नुपे शा १, ६, ४, १२, २, ४, ४, १५ जग्नि-व(त्→)ती- ती ऐ १, २५ जुद्धम्(√गम्)- म तैआ १, ११, ४, -जम् ऐआ २, ६, १ जुद्धा- ह्यो म १, ३, ५, -हाभ्याम् तै २, ६, ५, ६, म २, ५, ५, -ह्ये ऐ ७, १५ जजगति- -न्ति ऐ ३, १७ जजमला कुर्वच्छ- न् दै ३, १७ जजुर- न्म शा ७, १, १, २३; तै २, ६, ८, ४, ७, १२, ३, गो २, १, २ - ऐ ४, ४, शा ६, १४, १७, ४, शा ७, १, २, २, गो १, २, ७, २, १, २ जज(√ज्ञा)- -ज्ञा ऐ ६, ३५ जज्ञान-, जज्ञि √जग् अद.

† बस । ‡ जुग्मि- इत्यस्य 'जग्मे' इति (६, ४२, १) यादृचपाठ । || जवगति-, जलगति- इति पाठान्या सम्भाव्यतामिति । या (७, १३) तु प्राय समान एव स्थले 'जलचरगति-' इत्याह । § जलगत्यमान- इति या ७, १३ ।



६,२,१,४,१, म १, ४, ९ जाय-  
नाम् ए ७, १४, जायस्व तौ.  
२,२,३,४; जायस्व तौ २, १, ०,  
५, जायामहे ता. १२, ५, २, १;  
जायत ए ७, २०, शां ०३, ६,  
तौ २, ८, ९, ४, अजायत ए ४,  
२, १, २, २, ७, ३, २, एआ २, ४,  
३, ३; शा १, ०, ३, २, ०, १ शा ३,  
२, १, १, १, ४, १, ०, ६, ३, १,  
०, ७, ५, १, ३, ०, ०, २, १, ३, ६;  
११, १, ६, २, १, ३, ६, १, २, १४, ४,  
०, ८; ३, १, ९, तौ ३, ७, ८, १;  
अजायत शा ०, १, ४, १, ६, ३, २,  
१, ०, ८, ०, १, ७, ३, १, २; ६, १, ३,  
८; २, ०, ७, ५, २, २, १, ३, ६,  
१, ०, ६, ४, १, का १, १, ४, १, ५  
०, ४, २, तौ २, १, ६, १, ०, २, ९,  
१, १, १, ०, ४, ३, ०, ८, १, ०, १, १,  
८, १, ३, १, २, तौशा ३, १, २, २,  
४, ६, ५, १, १, १, ०, ४, ८, ७, १,  
१, ०, १, १, ३, १, ४, ता १४, १, २,  
३, जै १५०; १८९, १५७, २०४,  
२०७, जैड १, १८, १, ५, ६; ५  
४, १, अजायताम् शा ६, ७, ४,  
३, अजायताम् ए २, १, १, तौ १,  
१, ९, १, २, ३, अजायन्त ए ४,  
१, ७, ४, ३, २, शा ६, १, सा २,  
३, ४, १, ०, १, ०, ६, ५, १, १, १, ५, ८,  
२, ३, ४, १, १, ४, ४, २, ५, ७, ९, का  
१, २, ४, ८, तौ २, १, १, १, २, ९,  
२, ३, ०, ८, १, १, १, १, ०, ९, १, ता  
४, १, १, जै १०८, १०९, २०७,  
गो १, २, १, ५ जायथा शा २४  
५, अजायथा ए ८ १, ५, अजाय  
ए ८, १, ५ जायेत ए १, १, ६, शा  
२, २, ४, ८ का २, २, १, ३, जायेत  
शा १०, ६, ५, ४, १, ४, ९, ४, १, ३-  
१, ७, तौ १, ६, १, ३, ७, २, ३, जै  
९३, ५ ४ १, जायेरन् शाआ  
९, ७, शा १२, ५, २, ३, १, ४, ९, २,

१०-०; जायेरन् शा ३, ३, २,  
१, ४, जै ९३, १, ४, ०, १, ०, ९, ५ १,  
७, गो १, २, २, २, जायेमहि  
तौशा ६, १, १, १; अजनव् तौ २,  
७, १, ३, ३; अज्ज ए ७, १, ४,  
अजि तौ २, २, १, ४, जनि ए. ८,  
२८; अजनि शा ११, ६, शा ३,  
१, ३, ४; तौ ३, ७, १, ०, ४, अजनि  
तौ २, १, ६, २, ३, ४, ८, २. तौशा  
४, १, १, १, तां ७, ८, २, १२, ८,  
८, जै ९४; १९७, २०१, जैड  
३, ४, ३, १, अजनिष्ट एआ १, १,  
१, शा १२, ८, २, १, ३, शा  
७, ५, २, ३, ६, अजनिष्ट तौ २, ८,  
५, ३, ७, ५, ता १२, ८, १  
जनिष्ठा ए ३, १, ९, ८, २, एआ  
१, २, ०, ५, १, १; शां १, ५, ३,  
२, १, २, २, ४, २, २, ४, ३, २, ७,  
२, तौ २, ८, ३, ४, अजनिष्ठा,  
अजनिष्ठा जै १६०, अज-  
निष्ठा तौ २, १, ६, १, अज-  
निष्ठा प २, १  
जनयते शा २, २, १, १, १, १, ५,  
४, १, ७, १, ४, ४, ३, ७, का १, ६,  
३, ५, जनयते शा ६, ७, ४, ३  
का १, २, १, १, तौ १, ६, ६, २,  
गो १, २, २, ०, जनयति एआ २,  
५ १, शा २, ६, ३, ७, ३, २, २,  
१, २, ४, ६, ७, १, २, ५, ३, ५, २, ४,  
६, २, १, ३, २, ६, २, १, ६, ७, ४, ४,  
१, १, ० ३ ५ १ ४, जनयति शा  
१, ९, १, २, २, २, १, ५, ३ ३ ३  
३, २, १, ३, ०, ४ १, १, ९, २, २, ८, ४,  
१, ० १ ८ ५, ६, ९ ३, ३, ४, ५, ५  
१, १, ५ २, ० ५, ६, ५, ६, ७, १, २,  
५, ३, ५, २, ०, २, १, २ ६, ३, १  
२, ८, ५, १ ३, ७, १, १ १, ६, १, ०,  
५, २, ९ १, ०, १, १, २, १, ३, ३, ४,  
३, ५, १२, ७, २, २, १, ३, ८, १, २  
३, ३, १, ३, ६ ७, ६ १, २, का १,

२, २, १, ०, ३, ४, १, २, तौ १, १, ९,  
१, ४, ७, ४, ६, ६, २, ८, ६, १, ३,  
१, २, १, ८, ८, २, ३, ता. १२, ७,  
६, ८, २, मा २, २, १, गो १,  
२, १, १, जनयत शा ५, ४, ४,  
२, १, जनयन्ति शा १, ५, १, १, ०,  
६, १, २, ०, ८, १, २, ८, ९, १, २, ३,  
४, १, १, १, १, ०, ५, ३, १, ०, जन-  
यन्ति शा १, ४, २, ३, ४, ५, ५,  
६, ५, २, १, २, ४, तौ २, ६, ४, ३,  
ता ८, ७, १, १, जनयथ तौ १,  
२, १, १, ३, जनयथ तौशा ४, ४, २,  
५, १, ०, १, १, २, जनयाम तौ २,  
१, १, १, जनयाच्छके शा २, २, ४, १,  
का १, २, ४, १, जनयाच्छकर शा  
३, १, ३, ३ जनयाच्छकु शा ११,  
५, १, ४, जनयिष्यथ तौ १, २,  
१, १, ४, जनयिष्यामि तौ ३, २,  
८, १, ०, ता १, ३, ६, गो १, १,  
२, जनयिष्याम शा ६, ८, २,  
२, जनयत् तौशा ३, १, ०, ४,  
जनयत् म १ २, १, ८, जन्य  
ए ३, ३, ८. तौ १, ४, ०, २,  
२, २, ३, ३, ७, तौशा १,  
१, २, १, तां १, ६, ७ जनयष्वम्  
तौ २, २, ३, ३, जनय जैड ३, ४,  
१, ४, जनयति शा ६, २, २, २, ६,  
जनयति शा ११, ५, ४, १, ६  
जनयामहे का १, २, ४, ९ जन-  
याम ता. १२, ५, २, १ अजनयत  
शा १, ८, १, २, ६, २, ४, १, २ का  
१, ४, ३, ५, अजनयत शा २, १, ४,  
१, १, १, २, ३, ५, १, ६, तौ १, ६, ६,  
६, १, अजनयत् शा २, ५ १ ३  
शा १, ४, ३, १, २, अजनयत्  
शा ६, ७, २, २, ७, ४, ३, का  
१, १, ४, १, १-२, तौ १, ७, १, ८,  
२, ८, ६, अजनयताम् जैड १,  
१, ७, २, ८, जनयन्त ए ५, ५, ६,  
१, ८, एआ १, १, २, शां. २, २, ७.

तै २, ८, ७, ४, ता ४, ६, २२  
 अजनयन्त वा १, २, ४, १०<sup>१</sup>  
 अजनयन्त तै २, ४, ६, १०, ८, ४,  
 अजनयन् ए २, ३, ४, ३, १ तै २,  
 ५, ८, ४, तैआ ३, १५, २, ता  
 १२, ५, ७, १, प ३, ७, अजनय  
 तै २, ८, ३, १, जनयेव ए ७, ५  
 ९, वा ६ २, १, २, ७, ३३ ७, ४,  
 १, १ जनयेव वा १४, ६, ९, ३, ४,  
 तै १, ४, ४, ७, ७, २ ८, ६, १, २,  
 १, ३, ९, अजीजनत वा १, ८, १  
 ८, ११, ५, १, ४, १२, ४, ३, ९, ५,  
 १, १, ७, अजीजनत वा १, ९, १,  
 २, २, २, ७, ३, ३, ३, १२, ४, १, २, ७  
 ४, ४, ४, ६, का १, २, ४, ९, जै  
 २०७, अजीजनत् ए. ५, १७ ७,  
 ९, ८, ७, शा २१, २, २६, १३, ३,  
 ४, ४, ५, १, १, ७, ७, १, १, ४, २, ता  
 ६, ९, ५, १२, ७, ५, अजीजावृ  
 म २, १, ९, अजीजनन्त वा ४,  
 ३, ४, ५ अजीजनन् तै १, २, १,  
 १९ अजीजनन् तै २, ८, ७, ६,  
 अजीजनया वा १, ८, १, ९, १४,  
 ९, ४, ७, अजीजन ए ८, ११,  
 वा १, २, ४, ३, अजीजने वा २,  
 २, ४, ३, जीजनम् तै २, ४, ८, १,  
 अजीजनम् ता १, ३, ७, अजी  
 जनामहि, अजीजनामहि वा २  
 २, ४, १३ वा १, २, ४, १०

जुभि- वि तै ३, ८, १८, ५

जुन-न ए ६, १०, ७, १५, वा  
 २, ६, १, ३९, ४, ५, २, १७, ६, ६,  
 ३, १०, ७, २, १, ११, १०, ६, १,  
 १, का १, ६, १, २, ६, तै २, ४,  
 १, १ ६, ३, ४, तैआ १, ११, ५,  
 २, ५, २<sup>१</sup> १०, २, ७, १, २८, १  
 जै १४४, १५१, प १, ७, गो  
 २, २, २०, -नम् ए ३, ३८, ५,  
 ८, वा. १०, ६, १, ९, ११, ४, १,  
 ४-७, १४, ४, १, ११, तै १, ६,  
 १०, ५, २, ७, १३, ३, तैआ ५, ११,  
 ३ ता १८, १०, १०, जै १०२,  
 १४०, १४४, १८०, प १, ७, गो २,  
 २, १७, -नस्य एआ ४, १, १ वा  
 २१, २, ता १२, ८, १ -ना ए  
 ८, १७, गो २, ६, १२, -शा  
 ए. ३, ३१, ४, २, ७, ८, २३, ता  
 ३७, ७, माआ ६, १ ७, १६, वा  
 ६, ५, ४, ८, ७, ३, १, ३, ४, १३, ५, ४,  
 १४, १५, २३, १४, ५, १, ७, ७, २,  
 १४, तै २, ८, ७, ३, तैआ १, ८, ५,  
 ६, १३, २, १, ६, ५, ३, जैउ १, १३,  
 २, ४, १, ७, -नान् ए ६, ३५,  
 वा ४, ५, ४, ११, तै २, ८, ६, २,  
 ७, ५, ३, ३, ११, ३, १, ७, २, ३, १, ५,  
 -नानाम् एआ १, १, १ शा २८, ५,  
 वा ४ २, ४, २, ४, ५, ३, ३, १२, ४, ३,  
 ३, १४, ९, २, ५, तै. २, ४, ३,  
 ६, ११, ८, ३, ८, ३, ५, १२, २, ६,  
 १०, २, तैआ ३, ११, १, २, ६,  
 १, १, ता ४, ६, २, १, गो २, २, २, ३,  
 -नाय वा ७, ५, २, ३, ४, तै २,  
 ८, ४, ५, ६, ७, ७, १०, तैआ ६,  
 ६, १, १२, १, ता ६, ९, ८, म २,  
 ८, १५, -नास ए ५, ३, ३, तै  
 २, ४, ३, ५, ६, ८, ८, ८, १३, जै  
 १८०, जैउ १, ९, २, ७, ११, गो  
 १, ५, २, ५, -नै तै २, ७, १५, ६,  
 ८, ६, ८, तैआ ७, ४, ३, ता ६,  
 १०, १३, १६, ६, ८, जै ८८,

१४४<sup>१</sup>, -नेन तै २, ८, ४, ७, ५,  
 ३, -नेम्य ए ६, ६, तै. २, ४,  
 ७, १ ३, ७, १२, ३, तैआ २, ४,  
 १, गो २, २, १५, ५, १२, -नेपु ए  
 ७, ८<sup>१</sup>, एआ ७, २, १, शाआ  
 १२, २, वा. ६, ६, ३, १०, तै २,  
 ४, ७, ४, ८, ४, २, ७, ४, ३, १, १, २  
 जन क(ल्प→)एवा- -त्पा ए  
 ६, ३२<sup>१</sup>, शा ३०, ७, गो २,  
 ६, १२<sup>१</sup>  
 जनु ता- -तया ता १४, ३, १३,  
 -ता ता २, १, ४, ३, ७, -ता  
 ए ३, ३, १, ७, ९, -ताम् तै २  
 ३, १, ३, ३, ८, १, १, तैआ ५,  
 ११, ३, ता २, १, ४, ३, ७,  
 -तायाम् तै १, ४, ६, १, ता. ६,  
 १०, १३, १५, १०, ९, जै ८८.  
 -ताये ए १, ७, ९, ३, १३, ३१  
 ४, २८  
 जन धा(√ध)- -धा तै. १,  
 १, १, १, २  
 जन धाय- -य ता. १, ४, ३  
 जुन धायस्- -या तैआ ४, ११, ४  
 जन-भद्र- -द्र जै १९८, -दम्  
 तै. २, ३, ९, ९, सा २ ५, ६,  
 -दस्य गो २, २, ५, -दा ए  
 ८, १४, -द्रे शा १३, ४, २, १७  
 जन-भृत्- -त् वा. ५, ३, ४, १९<sup>१</sup>,  
 तै १, ७, ५, ४  
 जनमेजय(नऽम्√एज्)- -य ए  
 ४, २, ७, -य शा ८, ११, २१<sup>१</sup>, वा  
 १३, ५, ४, २, ता २५, १५, ३, गो  
 १, २, ५, -यम् ए ८, २१, ४ १३,  
 ५, ४, १, गो. १, २, ५<sup>१</sup>, -यस्य ए  
 ७, २, ७, -याय ए ७, ३४  
 जनमेजय-सादनु- -ने वा ११, ५,  
 ५, १३  
 जन-नाज्- -द् वा ३, ५, ४, १४  
 जन चादिच्- -नम् तै ३, ४,  
 १४, १

३= 'अ-जीगात्' इति तैसि ५, ७, २, ३, 'अनयत्' इति काश १३, १५, सा तु अजजिनत् इति १'पञ्च' इत्यनेन योगो द्व

जन-श्रुत-

जन-श्रुत-तः जैड ३, ७, ३,  
 ०; ४, १, ४, ९, ०, १, -ताय  
 जैड ३, ७, ३, २, ४, १, ४, ९, ०, १  
 जना(←न)-प्राग्(✓मद्)-इ, द  
 तं २, ६, ९, १  
 जनक- -क श १४, ६, ११, ६,  
 ७, २, ३, -क शाआ ६, १, १,  
 ११, ३, १, २ ६, २, १; १०, ३, १,  
 १४, ५, १, १, ६, १, १; १०, १,  
 ४, ७; १०; १३, १६, १९, ११, १,  
 ६, ७, १, १, ३, १०; ८, १५, ११,  
 तं ३, १०, ९, ९, जै ६, १३५;  
 -क्य श. ११, ४, ३, २०, ७, १, १;  
 -क्य श १४, ६, १, १, ४  
 जनक गो १, १, ८, २०, २, १९, २४,  
 ३, ३, ५, २४, २, १४  
 जनद्वय(←न+मनुषु)-व ता १०,  
 ६, ४, १२, ७, ६, ८, २; -ते ए  
 ७, ८  
 जननी-नी ए ७, १३  
 जनमान-न जैड १, १, २, ६  
 जनयत्-न् तं. १, २, १, १६, २,  
 ४, ३, ६, ६, १०, ५, ४, ३, ६, ४, ६,  
 ७, १३, २, तंआ १०, १, ३, १५,  
 ता १, ७, ६, गो १, २, ८,  
 -न्व तं २, ८, २, २, तंआ ३,  
 १३, २  
 जनयन्ती-न्ती तंआ १, २३,  
 ८, गो १, १, १९, -न्तीम्  
 तंआ १०, १०, १, -न्व श  
 ४, ५, ५, ९, १०  
 जनयति-न्त्ये श १, ०, २, २ का  
 २, २, ३, ३, २, ०, १, ३, तै ३, २,  
 ८, ३  
 जनयितवै श १४, ९, ४, १३-१७  
 जनयितुम् गो १, ३, १३  
 जनयितु-ता श ३, ९, ४, २४,  
 तं ३, ११, १, १, ४, ७, ९ ११  
 १२, १४, २१, जैड ३, ७, १, ३,

-तार तं ३, ११, १, १७-१७,  
 -इ तं. ३, ११, १, ३, ३, ८,  
 -नृगि तं ३, ११, १, १३  
 जनयित्री-त्री तं ३, ११, १, ६,  
 १०, ०, -न्त्ये तं ३, ११, १,  
 ५, १९, -न्त्यां तं ३, ११, १, १८  
 जनयित्वा ऐ. ६, २९, श १, ९,  
 २, २७, २, ३, ३, २, ३, ४, ४, ४,  
 ६, ५, ६, ५, ६, ५, १, ३, ११, ०,  
 १, २, १४, ४, २, ६, जैड ३, ४,  
 १, ५  
 जनयिष्यत्-न् श ६, ६, १, ६,  
 ७, ४, १, २, ९, ३, १, २  
 जनि-नय. शा. २३, २, शाआ  
 ७, २, १, श ६, ८, २, ३, ५, ४,  
 ८, तं २, ६, ८, २, ३, ६, ३, ३,  
 तंआ. ६, १०, २, -नीनाम् तं.  
 ३, ५, १३, १  
 जनि-वाम-मी जै २०-३  
 जनिन्व-न्त्ये ३, ३, १, शाआ  
 ७, १६, तंआ १, १३, ३, ६, १,  
 ३, जैड १, १३, २, ४, ८  
 रजमित-ता ए ५, ४, श ७, ३,  
 १, २, ०, ५, २, ३, ६, तं २, ६, ४,  
 ३, ८, १, ३, ३, ७, ५, ३, तंआ  
 १०, १, ४, ता १२, ११, ६, जैड  
 १, १५, ३, ८, सा १, ४, ८, २, ८,  
 १, गो २, ६, १०, -तारम् श  
 ७, ५, २, ३, ६.  
 जनित्रीफ-त्री ऐ ८, ७, तं ३,  
 ६, ३, ४, म २, २, १५ गो २, ४,  
 १७, -न्त्या म १, ५, १२  
 जनित्रोस्( ) ऐ १, २५, २, ७, श  
 ३, २, १, ३, १  
 जनित्र-त्रम् श. ३, ४, १, २, ०, ७,  
 ५, ०, ३, ५ ८, ४, २, ५, तं २, ६  
 ४, २ १४, ४, तंआ २ ६, २, तां  
 ८, २, ३, जै ४३, -त्रात् ता १,  
 २, ९, ६, ६, १७, -त्रागि सा ३,

७, १, -त्रे तं २, ५, १, ०  
 ३, ७, १, ४, ता १९, ३, ८,  
 ०१, ११, ३; जै ४३, १२९,  
 आ जैआ १, २४१, ४८४; आ  
 १ २२७, -त्रे ऐ २, ६  
 जनित्री शा २१, ०.  
 जनिन्व-न्ना त ३, ७, १०, ०,  
 -मात्रि एआ २, ५, १, म २,  
 २, १२  
 जनिष्यमाग, प्रा-ग तंआ १०, १,  
 ३, -ग्य श २, ३, १, २४,  
 ०६, का १, ३, १, १५, १५,  
 -गा वा १, ३, १, १७, तं १, ६,  
 १०, १, -गा तं १, ६, ४, ५ ३,  
 ७, ६, ७, ९, -गात् तं १, ३, ५, ६,  
 ३, ३, ९, १, -गाम् तं १, २, १, २५  
 जनु-नुवा ऐ ५, ५, तां ११,  
 ५, १२, -नुवाम् ऐ ३, ३८, तं  
 २, ५, २, १, ८, ७, ६, -नुरि ऐ ७,  
 ५ तं २, ८, २, ४  
 जनु-न् श ३, ९, ३, ३, -वी  
 श ५, ३, ५, २५  
 जनुर्वात्स-साति श ५, ३, ७,  
 २५  
 जनु-न्त्व ऐ १, १६; सा. ८,  
 १, श ७, ३, १, ३२; -न्तवे  
 तंआ ३, १०, ४, तां १, ७, ६,  
 न्नुभि श ७, ३, १, ३२, -न्तो  
 तंआ १०, १०, १.  
 जन्त्य-न्त्या तंआ ६, १२, १,  
 जन्मन्-न्न ऐआ २, ५, १, ३, श  
 २, २, ४, ९, ३, २, ४, २०, ७, ४, ५  
 ५ ३, ३, १२, ४, २, ३, ३, ३, २, २,  
 ८, ७, २, २१, ९, २, ३, ३, ९, ११, ३,  
 १, ३, १२ १, २, ३, का १, २, ४,  
 ७, तं २ १, २, २, ३, २, ४, ५, ५,  
 ९, ५, ३, ता १२, १३, १, जै  
 १०७, १०७ म १, १, ३; ५ ३,  
 ७, गो १, ४, ७-१०, -न्मद्

† 'जनिततायै' इति वा एतदर्थवचन कश्चिदन्यो वा मूला मुच्यन्ति । φ ← जनित्र-क् ३ १, १२; प्रथ् द ।

‡ 'जनिपा' इति H -मुपा विचारणीय । § = जनिष्यमाग-

श ८, ७, ३, २, १, ९, २, ३, ३, १,  
तै ३, ११, ६, २, -न्नन ऐ १,  
२८, ४, १०, ऐआ २, ५, १, ३,  
-न्मना ऐ ७, १७, तै २, ६, २, ७,  
८, ५, ३, ३, ५, ६, १, -न्मनी श ४,  
३, ५, १, २; -न्मने ऐ ७, १७, शा  
२६, १०, -न्मभि तै २, ५, ६, ५,  
-न्मभि तै २, ५, ६, ५.

जन्य (←जन) - न्य. तै १, ७, ८, ७,  
-न्यम् शा ९, ४; तै १, २, १, १, ३;  
३, १०, ६, ३, ७, ७, १४, ता १६,  
६, ८, १७, १, ९, जै १४४, -न्या  
ता ६, १०, १९; -न्यास ता ६,  
१०, १९, -न्यानि ऐ २, २०, ८,  
२६, -न्येन प १, ७  
जात-जाति-जात्य-अद्र.

जन्हु - न्हो- ता २१, १२, ७

जप-जपति ऐ १, २२, २, ३८,  
७, ५, ऐआ ७, १, ४, ५, ३, १,  
शा २, २, ३, २; ३, ५, ८, ९, ६,  
१३, १०, ४; ११, १, १४, १,  
शाआ १, ४, ७, २, १६, १७,  
४, ११, शा ९, २, ३, ५, ११, का १,  
४, १, १४, जपति श १, १, २, १२,  
२, ४, ५, ६, ३, ४, ८, ५, १, १४,  
१५, २७, २५, २६, ७, ४, २१; ४,  
१, ४२; २, १, ४, २८, ४, १७, २२,  
२३, ३५, ३६; ४०, ६, ८, १, ११,  
४, २, २०, २७, ५, २, २६, ६, १,  
४०, ३, १, ७, १, २, १, ५, ६, ४, ५,  
४, २, १, २७, ३, ७, ६, ६, ६, ८, ७,  
२, १, १५; १८ ३, ३, ११, ४, ३,  
२०, ११; ४, ५, ६, ७, ४, ५, ७, २,  
३, ९, १, १, २२ २४ २, १६, २, ३,  
५, ४, ४, ३; १३; १३, ८, ३ ४ १४,  
१, २, ८, ३, २, २, ७, १४ ९ ३,  
१४ का १, ४, १, १७, १८ २७,  
१, १, २४, १, ७, ७, ७, ८, २,  
१, ३, २, ४, ५, गो १, ७, १९, ७  
१, १, उपन्ति शा ७, ७, १८ ६;

श ४, ७, ५, ६, जपन्ति श २,  
६, २, ११, १४, १, २, १५, गो १,  
५, २५, अजपत् श २, ५, २,  
२७, का १, ५, १, २५, जुपेत् ऐ  
३, ४, ६, ५, ७, ७, ३, ऐआ १,  
३, ७, ३, ७, ४, ५, शा १२, ५, शा  
१, १, २, ८, ४, ९, ७, ४, २०, २, १,  
४, २८, ३, २, १, ३८, ६, ८, १, १०,  
१४, ४, १, ३०, ९, ४ ८, का १, १,  
४, २५, २, १, २, ८, ३, १३; जै  
१७७, गो १, ३, २, १, २, २, २, ४,  
जपेत्तु शा १५, १; २७, ६, जपे.  
श १२, ३, ४, ६ अजपीत् गो  
१, ३, ४

जक्षप्यमाण- न ऽह्य श ११, ५,  
५, १०  
जप-प. शा ३, ७, का १, ६, २,  
७, -पम् ऐ ६, १४, शा १२,  
५, गो. १, ३, ९, -पा शाआ  
१, ५, -पाम् शाआ १, ४, -पेन  
ऐआ ५, ३, २, शा ३, ७, ६,  
१४, शा २, ४, १, ९, का १,  
६, २, ७

जप-पापन-दोहन- नात् न ४  
जपत्- न् श ७, ४, ३, २२, जै  
१२७, गा १, ५, १५, गो १, २,  
७, ५, २, ४, २, १, १८, २, १५,  
-न्त शा २७, ६, श १३, ८,  
४, ७ -न्तम् मं ७ ४, ६

जपित्वा ऐ ५, ३, ३, ६, १४; शा ११,  
८, शाआ ४, ८, तैआ १, ३, २,  
७ प ७, १; गो १, ३, ९

जपित्वा- न् श ३, २, १, ३, ६  
जन्य- प्यम् शा १०, १, ५, ७, ३, ३,  
-प्यस्य जैत् ३, ७, २, ३

जिवाल- न् जै १५९ जावाल-द्र  
जमुदमिा- मि श ८, १, २, ३,  
१३, ७, १, ४, १४, ७, २, ६, तैआ  
१, ९, ६, तां. ७, ४, १, ४; २१, १०,  
५, २७, ७, ७; जै ४१, १४५;

१५४, जैत् ३, १, ३, ११, -मिग  
तैआ ४, ३६, १, मं २, ७, १;  
-मिम् तैआ १, ९, ६, -मै ता  
९, ४, १४, जै ४५, जैत् ४, ३,  
१, १, आ जैआ १, ११३, ७३९;  
४६८, ५११, आ २, ६, १२, १८,  
५; जैआ २, १६, १०, म. १,  
६, ८

जम्भ-जम्भयामसि तैआ ६,  
१०, २  
जम्भ-म्भा- -मभयो तैआ ४, ३, ७,  
१, -मभे श ८, ६, १, १६, ९,  
१, १, ३९; गो १, ३, ७, ९  
जम्भक- कम् तै ३, ४, १२, १;  
-का. सा ३, ७, १०

जम्भयत्- न्त श ५, १, ५, २२  
जम्भ्य- न्भ्या श ११, ४, १, ५;  
१३, -म्भेभि- ती ३, ९, ११, १  
जय(√वि)- न् श ६, ७, ३, ५,  
-या जै ९६; -याय ता १४,  
३, १३

जयक- क जैत् ३, ७, ७, १, -याय  
जैत् ३, ७, ५, १

जयत्- न् ऐ ८, २१, २२; २३,  
शा १, ५, ३, ६; ६, १, १९, ९, ३,  
११, तै २, ४, ७, ९, ३, ३, ३, ३,  
१०, १, ३, जै ९६; -न्त श  
१, ९, ३, ११, -न्यम् शा ४, ७,  
१, ९, तै २, ४, ३, ८, ७, ४, १

जयन्- न्त, -न्ताय जैत् ३, ७,  
४, १, ५, १, ४, २, १

जय्य- न्य श १४, ४, ३, २, ४,  
-न्यम् शा १, ६, २, ३; ११, २, ७,  
९, १३-२०, २८; २९, ३१

जरत्(√गृ)- न्तम् तैआ ३,  
१४, १.

जरती- न्ती ता २१, १, ७,  
-न्तीऽह्य जै १४९

जरत्-क्य- -क्ष- तै ३, २, २, ४,  
तां १७, ७, २, जै १४०, -क्षम्

†-न्(√जम्) = जम्भ्यत्-अभि- ।

जरतु-कोश-

ता १७, ७, ०, जं १४०३-से  
 तै ३,३,०,४, तां १७,७,२.  
 जरतु-कोश-ना जं ११३  
 जरतु स्रग्पाय(म्-√व्ये)-य दा  
 १,५  
 जरदधि (न-√अश)-धि दाभा.  
 १२, ५; तै २, ७, ७, ७;  
 तैया २,५,१, म १,२,१६, २,  
 ६,१८, -धिमू म १,१,११;५,२  
 जरु(→जरु)-रया दा १२, ४,  
 १,१ १४, ७, १, ४१, सा २,  
 १,५, २, १, -रस दा १०, ४,  
 ३,१ ३; तै २,५ ६, १, तैया २,  
 ६,१,६,१,०, गो २,२,१९,३,६,  
 -रसम् दा ०,३,३, ६, तै २,८,  
 ८,३, तैया ६, १०, १, गो १,  
 ४,१७, -रसा दा १३, ८,३,१;  
 ४, तै ३,८,०,५, म १,१,५,  
 -रसि ता ८, ९, २, -रसे तै  
 ०,५,६,०, -रा दा ७, ४,१, १,  
 तै ३, ७, ९, ३, -राम् दा १४,  
 ६ ४,१, तै ३,७,७,३ ता २७,  
 १७, ३, म २, १, १४, -राये  
 दा. ११,८,३,६, म १,५,१५  
 जरा मर्य(√मृ)-मृ दा १२, ४,  
 ११, तैया १०,६४,१  
 जरा-मृत्यु-मृत्यु सा २,४,९  
 जरायितु-तृणाज् जै ३६  
 जरु-यु ए १, ३, दा ५ ३,५,  
 २१, ६, ५, ३,५, ६, १, २४, २,  
 १५, १६, ७, २, १, ५, ६, ८, ६,  
 २, ७, ९, १, २, २६, तै १, ६, ३  
 १, तैया ६, १०, १४ गो २, ६,  
 १५, -सुण दा ३, २, १, ११,  
 ६, ६, १, २४, -सुणा ऐ ३,  
 दा ४, ५ २, ४, ५, ९, १ २ २६,

१४, ९, ४, ०२; तै २, ६, २, २,  
 -युणाऽश्च दा ३, २, १, १६, ३, ३,  
 १०; -यो ऐ १, ३  
 जरिमुन्-भाणम् तै १, ७,  
 ४, ४  
 जरुदश? -क्ष तैया १, ३, ३, ३.  
 जरा(√रजु)-रा १ जै १९७  
 जरा बोधीय(-य+छ)-यम् तां ४,  
 २, १९, १४, ५, २७, २८,  
 २४, ११, ७; जै १९७, -यस्य  
 जै १९७, -ये आ जैया १, १५,  
 -येन तां २०, ३, २  
 जराबोधीय-स्व-म् जै १९७  
 जरितु- -त ऐ ६, ३५; ऐआ  
 १, २, ३; ५, १, १, शाभा १, ३,  
 जै १३६, गो २, ६, १४, -ता  
 ऐ ३, ३८; -तारम् तै २, ५, ८,  
 १२, -तृणाम् तैया ४, ४२, ३,  
 -त्रे ऐ ३, ३८, तै २, ८, २, ७  
 जर्तुल(रुति)-ला दा ९, १, १,  
 ३, -हे दा ९, १, १, ३  
 जर्वर-र ता २५, १५, ३  
 जरुपत्(√जल्प)-म् दा ११, ५,  
 १, ४  
 जास्पितु-म् तैया १, ३, ४  
 जव(√जु)- व १३, ४, २, २, -वम्  
 सा १८, १, दा ५, १, ४, ८,  
 ९, १०, १३, १२, ७, ९ ५; तै  
 ३, ८, ७, २, १३, २, -बाय तै ३  
 ४, ९ १, -येन दा १३ ४ २, ४  
 जव-समृद्ध-द्ध दा १३ ४  
 २, १, २  
 जवस्-सा एआ २, ५ १  
 जुविष्ठ-ष्ट ऐ ५, १, ६ ३५, दा  
 ११ ३ १ ६  
 जधीयम्-यसा एआ २ ३ ८

√जरु, जासयति दा २, २, २, १९  
 जहाकर्ष-क तैया १, ३, १  
 जरु-हनुनाम् ऐ ७, १८  
 जहनु-शुचीवच-वन्त ता २१,  
 १२, २  
 जागत,ता(←जगती)-त ऐ १, २८,  
 ६, ३०, दा ८, ७, ९, १४, ३४,  
 २५, ४, ५, ७, दा. ३, ३, २, ६, तै  
 ३, ८, ४, ता ६, १, १०, जै  
 १३३; -तम् ऐ १, ९, २१, ३,  
 ४७, ४८; ४९, ५, १, ६, १६-  
 २१, ६, २, १२, १५, २५, ३०,  
 ऐआ १, १, ३, दा ८, ६, १६, १,  
 ९, २२, ३, २३, १, २५, ३, ६, ७,  
 २६, ९, १२, १६, ३०, १  
 दा. ४, १, १, १२, ३, २, ५, ३, ५,  
 ९, ८ ६, ३, १, ३, ७, २, १५,  
 ११, ५, ९, ७, तै ३, ८, १२, २,  
 तैया ४, ५, ७, ८, ४, ५, ४, ११,  
 ७, ५, ता ६, ३, ११, ७, ४, ६,  
 १२, ३, ७, ५, ६, ७, ३, १३, ४, १०,  
 १५, ७, १, २०, १६, ५, २१, ९, ८,  
 जै ४८, ८९, १०२, जैव ४, २,  
 १, ८, सा १, १, १३, ६ २ २,  
 ५ १, ४, गो १, १, १९, २९, २,  
 २४, ३, १०, ५, १८, २५, २, २,  
 २२, ४, १६, १८, ६, ७, -तस्य  
 ता १०, ६, ३, -ता ऐ १, ५,  
 २१, २८, ३, १८, २५, ४, ३ ५, ६  
 ६ २५, ऐआ १, १, ३, दा २९,  
 १, ३०, २, दा १२, ८, २, २०,  
 ३ १३, १३, १, ३, ८, ६, २, ५, ५  
 ३, ७, गो २, ४, १६, -तान् दा  
 १७ १ -तानि ऐ ४, २१, ५,  
 १६-२१, ६, १५, दा ३०, २,  
 गो २ ४, १८, ६, ७, -त्रे ऐ ६,

† 'तरया म्रियते' इति भा । पक्षान्तरे इग्ग जरा एव मदा अक्षयिष्य इत्याह । † गणप्रयोग ।  
 =जरयितृणाम् सा १, १२, ३ । इ-यु इति कालि सा मुपा चिन्त्य । † जल दक्ष इति भा सा पठेतु । तथैव  
 च साधु प्रतीयत । † हस्त साक्ष्यत किलैव पठति । † जारैल्येव चामौ राधुपाठनवोपस्थापयति । जरतिप्रतीक  
 मानम् । तस्य च इत्येवास्तुदित् इत्येव वा सुवच स्यात् । † इ ३४८ ि इ । † सा जहो पुना अ-वीवत् ।  
 इति व्याचक्ष्यौ तदशुद्धम् । तु ऋ ६, २७, ५ ।

१२, २६, ३६, शा १४, ३, १८,  
३, २६, १६ तैआ ४, ११, २,  
-तेन ए ८, १२, १७, एआ ५,  
१ ४, शाआ १, ७, ११ ८, श  
१, २, १, ६, ३, ४, १, १, ३, ६, ३, १,  
३९, ५, २, ५, ३, १, ०, ४, १, ७, ७,  
५, २, ६, १, १, ३, ०, ६, ६, का २, २  
३, ६, तै २, ७, १, ५, ५, ३, ९, ४,  
७ तैआ ४, ५, ६, ३, ३ ६, १,  
७, ५ १, ता १, २, ७, ६, ६, ७,  
जै ८८ गो १, ५, १, ४

जागत मय- य शाआ ११, ७

√जागृ, जाप्रति वा २, १, ४, ७, वा  
१, १, ४, ६ जागार ता १०, ४,  
४; जागृहि वा ३, २, २, २, २, तै  
१, २, १, २, ३, २, ७, ६, ३, ता १,  
६, १६, जागृयान ए ८, २, ८,  
का १, १, ४, ६, गो २, ५, ५,  
जागृयु वा १७, ९, जागृयाम  
वा ७, २, २, ५

जागरण- म् तै ३, ४, १, ४, १

जागरुयत्- न्त तै ३, ८, १, २

जागरितु- त एआ ५, १, १,  
-तम् शां १७ ९, श १२, ९,  
२, २, ता १०, ४, ४

जागरित-देश- वा श १४ ७,  
१, १६

जागृक्स्- वास तै ३ ६, १०, १

जागृधि- नि वा ४ १, १, ५, ११  
५, ९, १०, तै २, ५, ८, ४, -वि  
वा २१, ०, तै ३, १०, ८, ३  
११, ५, ३, तैआ ३, १०, ४, ता  
१, ७, ६ १२, ८, १, १५, ० ३ -वी  
तै २, ६, ११, ५.

जागृ- न्त शाआ ४, ५, वा ३  
९, ३, ११, १२, ९, ०, ०, १४, ७ १,  
१६, २०, तै २, ६, ६, १, -त  
वा १४, ९, ४, ५, ता १, ६, १०,  
-तम् ए ८, २८, -ति वा  
२, १, ४, ७

जाग्रनी- तीम् तैआ ३, १९, १  
जाग्रनी(←जघन)- नी वा. ३, ८,  
५, ६, गो. १, ३, १८; -तीम्  
ए ७, १, -न्या वा ३, ८, ५,  
६, ४, ६, ८, १९, १२, ३, ५, १,  
-न्यो वा १८, १२

जात ता(√जन्)- त ए १, १६, १९, २  
२, ३, २, १, २, ५, १, २, ६, १८, २०,  
एआ १, ३, ४, १, २ ३, २, ४, ३,  
५ ३, १, शा १०, २, २, १, २, ४  
२२, ४, ७, ६, ३, ०, ५ शाआ १२, ४,  
वा. १, ६, ४, १, ५ २, ४, २, ३, ३,  
१ ४, १३, ४, ४, २, ०, ४, १, १, २२,  
४, ५, १, १, ५, २, ०, ६, ७, ११, १२,  
६, १, ३, ९, ४, ४, २, ७ ३, १०,  
७, १, १, ०, ३, ३, १, १२, २, ३, ४,  
१, १, ९, ५, २, ३, ८, ९, ५, १ ५२,  
६, ८, १०, २, २, ४, ११, ५, १, ११,  
१२, ५, २, १, ५, १४, १४, ६, ९, ३, ४  
का १, २, १, ७, ४, १ २, ३, १, १७,  
४, १, ११, तै १, २, १, ६, १६,  
२, ४, ७, ६, ५, ८, ८, ७, ६, ३,  
८, ३, ३, ३, ६, १, ३, ३, ४, ७, ९, ५,  
तैआ. ३, १२, २, ६, १, ३, २, ६, २,  
१, १०, १, ३, ता ९, ९, १२,  
१२, १, ३ ३२, जै ६२, ७७, सा  
१, ८, ९ २, ८ १, ५ १, ३, २, २, २,  
गो १, २, ९, २, ४, १, ६, १, २,  
-तम् ए १, १६, ३, २, ३, १, १,  
शा ८, १, २२, ७, ३, ०, ५, ८,  
शाआ ७, १६, २, १, १२, ४, वा  
२, २, २, १, ५, ३, १, २, ४, २, ६,  
५ १, ६ ४, २, ४, २, ४, ६, ७, ११,  
१, २, ५ ३, ५, २, ४, ६, ७, ४, २, ७,  
१, १, २० ४, २, ३, १, ९ ३, १, २  
५, १ ४, १, १०, २, ३, ६, ६, ५, ४  
११ ८, ३, ६, १४, ४, ३, ४, ५ ६,  
९, २, ३, ता १, ०, ०, १०, ३, १,  
१, ५, १, ७, ४, ३, ५ तै १, ९, १,  
४, १, ९, २, १, १, ३, ५, ३, ९, ८,

५, २, ३, १०, ३, १ १२, ९, २  
तैआ १, ७, ६, १, ३, २, ०, १, ५, १,  
३, ११, ९, १, २, ३, ६, १०, २, १०,  
१, २ १६, १, ४, ३, १, ता ६, ९,  
५, १, १, १०, १०, १, २, ३, १, १०,  
१३ १४, १५, ५, ६, ९, १ १६,  
११, २, जै ९, ५, १, १ १६८,  
१८०, २०१, जैउ १, १०, २,  
१, ४, १, ३, २, ४, ८, १, ८, ४, १, ४,  
सा २, ६, १, ८, ५, ३, ५, ७, प २,  
२, गो २, ६, ७, -तम्-तम् वा  
४, ६, ८, १०, २, ५, १, ६८ -तस्य  
ए ७, १३, वा ६, १, ३, ९, सा  
२, २, १, गो १, ३, १, ९, -ता तैआ  
१०, १०, २, -ता ए ३ ३६, वा.  
२, ५, २, ३, ५, २, २, ६, २, ४, ४,  
१, ३, ६, ३, १, ३, २, ७, २, ४, २, ६  
९, ५, १, ६, ३, का १, ४, ३, ५, ५,  
१, ३, १, ९, ६, २, १, २, ३, ५ तै  
१, ६, २, २, ४, ५, १०, १, २, १,  
१, १, ८, ४, ८, ३, ७, ४, ९,  
१२, ६, तैआ १, १, ६, १, ३, ३,  
२, ३, १, ३, १२, ५ ६, १२, १, ता  
६, १, ३, २, ४, १२, ६, जै. १९८,  
म. १, ८, ४, -ताव ता १६, १, ३,  
-ताम् वा. ११, १, ६, ५, तै १, १,  
५, ५, ३, ३, १, १, ७, ६, ७, ९ तैआ  
२, ५, २, जै १७१, -तानाम्  
ए २, ३, ९, शाआ १२, ३,  
-तानि ए १, ९ शाआ १२ २  
७, वा. ९, १, १, १, १, १, १, ३, १, ८,  
१३, ४, २, ७, तै २ ८, १, २, ३,  
५, ७, १, तैआ ८, २, १ ९, १, १  
०, १, ३, १, ४, १, ५ १, ६, १, सा  
२, ०, १, म २, ५, ८, प. १, ६,  
-ताम्य जै १०७, -ताम् वा  
१, २, ४, ५, तै १, २, १, ८, २, ५,  
३, १२, ९, १, -ताय ए १, १६,  
७, ३, १, ६, २, ९, वा ८, १, १, ३,  
२, वा. २, २, १, १, ३, ४, १, २, ३,



६,७,४,२. का. १, २, १, १, ता  
१२, १०, १५ गो २, ६, ८, -गे वा.  
२, २, १, १०, ११, ११, ५, ५, ६-  
११, १४, ५, ४, २३. का १, २,  
१, ८, जै. १-७१ -वेन ते २,  
८, ५, २ -वेन्य वा ९, १, १, १९.

जात-क्षीण- -न जै. २-१.

जात पुत्र- -ग्रस्य शांभा. ४, ८

जात-रूप- -वेग वा १४, १, ४, २५

जातरूप मय- -वेन ऐ ८, १३१

१८.

जात-यव(मनुवृ)- -वृत् ऐ ७, ३, ४,  
५, १६, १७, ऐआ १, १, २.  
शा १७, ३, २१, २, २२ ६, ३  
७, -यान् ऐ ७, ४

जात-यती- -म् ऐ १, १६; शा.

८, १

जात वेदम्- -दः ऐ १, २८; २,  
१२, शा ३, ३, ९, २, शाआ

१२, १, वा १, ४, २, १७, ७, १,

१, २२, ३, १, ३, १, १४, ९, ३, २, ३

का १, ६, १, १५; तै १, २, १,

७, १५, १५, २०, २, १, २, २, ४, १,

५, ११, ५, २, ४, ८, ७, ८, १६,

२, ३, ५, ३, २, ६, ३, १, ७, १, ३

९, १, ७, ६, १, ७, ७, १०, १२,

२, तैआ २, ३, १, ५, २, ६, ६,

१, ४, ४, २, १०, १, ४, ५, १६

जैउ ४, १०, ३, ३, म. २, २,

१, ४, ३, १८, १५ गो १, २, २, ०, ५

-दस तै १, ४, ८, १, २, ६, ३, ४, ४,

-दस ऐ २, ३९, ३, ३६,

तैआ १, १८, ११ -दसम् ऐ १

२८, ४, ९, ३२, ५, १७, शा

१९, ९, २०, ३, श ४, ३, ४, ५,

६, २, २, ६, ५, १, ५ तै १, २, १,

१३ २, ४, १, ५, ता ८, ६, ५, ६,

७, १, ७, ७, १२, गो १, २,

२०, -दसि ऐ १, १६, ७, १३

शा ८, १, -दये ऐ ४, ३, ०;  
३२, ०, २, १, ८, १७, १७, १७ २१;  
६, १२, ऐआ १, ५, ३, शा २३,  
८, तैआ १०, १, १६, ता १३,  
८, १, म १, ६, ३, २, ७, ४, २ गो  
२, २, २३ -दसी वा ३, ४,  
१, २, ४; तै २, ४, २, ५ -दा

ऐ. १, १६; २, ३, ४, ३, ५, ७, २, १,

शा. २६, ६; शाआ. १२, ५

वा. २, ५, १, २०, ७, ३, १, ५, ६,

३, ३, ६, ७, ४, ३, ७, ५, १, ३, ०, ३

९, ५, १, ४, ६, ६, ८, तै. १, २, १,

२३, २, ४, ४, ४, ८, ६, ३, ५, ७,

६, १२, २, ६, १, १, १२, २, ७, २,

७, १०, ५, १, तैआ. १, ९, १, १२,

४, जैउ, ४, १०, ३, ४, म २,

३, १, ७, गो. १, २, २०.

जातवेदस्य- -म् ऐ ३, ३६

जातवेदोन्य(ङ→)ङ्गा- -म्

ऐ २, ३९

जातवेदस्तीय- -म् शा. १६, ७

१९, ९, २०, २, ३, ४, २, १, २, ३,

४, २२, १, २, ५, ९, २, ३, ३, ८,

२७, ९, २६, १०, १३, १७,

शाआ २, १८, वा १३, ५, १,

१२.

जातवेदस्य, स्या- -स्यम् ऐ ३

३, ६, ३, ०, ३, २, ५, २, ५, ८, १५,

१, ७, १९, २१, ऐआ १, ५, ३, ३,

-स्या ऐ ४, ३, २; ५, २, ५, ८, १५,

१७, १९, २१, ऐआ १, ५, ३,

-स्या ऐ ४, ३०, -स्याम् ऐ २

३, ६, ३, ०, ऐआ १, ५, ३

जाति- ति ऐ २, ३९, -ती ता

११, ८, ८, -ये तैआ ६, ५, १

जात्य- स्या वा १, ८, ३, ६

जातु वा २, २, २, २, ०, ४, १४, ६, ८,

१, १२, तै २, ८, ९, १, तैआ १,

११, ५, जै १३=

जातुर्धर्म(←वृत्तर्धर्म)- -धर्म ऐ ७,

२५; ऐआ ५, १, ५, ३, ३, ३; वा

२६, ५, १; शांआ ८, १०, वा १४,

५, ५, २, १, ७, ३, २, ७; -धर्मम्

वा २६, ५, -धर्मात् वा १४, ५,

५, २, १, ७, ३, २, ७<sup>१</sup>

ज्ञान(√जान)- -म् वा ३, २, १, ४, ०

ज्ञान(←जन)- -न जै १८०,

-नस्य आ जैआ. १, ५, २, ३.

ज्ञानकि(←जनक)- -कये ऐ ७,

३, ४; वा १४, ९, ३, १, ८, १; -कि वा

१४, ९, ३, १९

ज्ञानपद(←जनपद)- -दान् वा

१४, ५, १, २०

ज्ञानराग्य(←जन-दान्)- -ज्याय

वा ५, ३, ३, १, ७, ४, २, ३; तै १, ७,

४, २, ६, ७

ज्ञानसुतेयु(←जनसुत)- -य ऐ १,

२५, ५, ३०, जै ४, ६, ८, ९;

९, ७, १६, ४, १६, ७, १६, ८; जैउ १,

१, ६, ३, ३, ७, ३, २, १; -याय जैउ

३, ७, ३, २, १, -येन वा ५, १, १,

५, ७

जानिया- -म् जै ४, ३, १

जानय(√ज्ञा)- -त् तै ३, १०, १,

१, -त्तु वा १, ४, २, १०, -म्

वा २, ३, ४, १३, ७, १, १, २८,

का १, ४, १, ११, तै १, २, १,

१६, २, ५, ८, ८, म २, ३, १७,

-त्त तै २, ४, ३, ९

जानती- -ती तै २, ५, ८, १०,

-ती तैआ ३, १, ४, २

जानान- -ना वा ४, २, ४, १, ४<sup>३</sup>

जानन्तपि(←नन्तपि)- -पये, -पि<sup>१</sup>,

-पिम् ऐ ८, २, ३

जातु- तु ऐ ८, ६; शाआ ४, ३,

९, ८, ११, ४; १२, ८, वा २, ४,

२, १, ३; १२, ४, ४, ६, ७, ५, १,

१२, का १, ३, ३, १, ३, १, ६, १,

१. ४. १. जातक्षेण' इति हस्त पा । ४. 'तु' इति सुपा स्वर । १. 'कि' इति अर्थाभेदे स्वरभेद  
'तेस निरोधाच्चिन्त्य । १. गानप्रयोग । १. जनिनम् गद ।

७, -नुना ऐ ८, ६, श ३, २,  
 १, ८; -नुनी श १४, ३, १, २२,  
 तै २, ६, ५, ५  
 जानु-दध्न- -प्र श १२, २, १, ३, गो  
 १, ५, २, -धन्म श ९, १, १, १,  
 -ञ्जे श ९, १, १, १, सा ३, २, ८  
 जानुदध्नी- -म् तैआ १, २२, ८,  
 २५, १  
 जानु मात्र- -त्रे श १२, ८, ३, २०  
 जानु-समित, वा- -त श १२, ८,  
 ३, ५, -ता श १२, ८, ३, ५<sup>३</sup>  
 जान्वाक्त्(√अच्च्)- -क्न श ३,  
 २, १, १  
 जान्धित(←जन[←जामि ? M W]  
 मधि(=हि)त सा)- -तम् श २,  
 ६, २, ७, का १, ६, २, ४  
 जापय - √जि द्र  
 जाबाल(←जबाल)- -ल ऐ ८, ७,  
 शाआ ९, ७, श १०, ६, १, १,  
 १३, ५, ३, १, १४, ६, १०, १४, ९,  
 ३, २०, -लम् श १०, ३, २, १, ६,  
 १, ६, जैत ३, २, ४, ९, -लाय श  
 १४, ९, ३, १९, -लौ जैत ३, २, २,  
 २, ३, ५, ७, ८<sup>३</sup>  
 जाबाल गृहपति- वीन् श २३, ५  
 जामदग्न(←जमदग्नि)- ग्न जै.  
 १५४, -ग्ने गो १, २, ८  
 जामदग्नी- -भिः श १३, २, २,  
 १४<sup>३</sup>  
 जामदग्न्य- -न्य ऐ ४, २६,<sup>३</sup>  
 -न्यरथ आ जैआ १, ४०  
 जामि- मय ए २, २०, शा २८, ५,  
 तै १, ८, ८, १, ता १६, ५ १; गो  
 १, १, ९, -मि ऐ ३, ४७; ४८,  
 शा ८, ८, श १, ३, २, ८, ९, ५,  
 ३, ८, १५, ६, ३, २७, ८, १, २५, २,  
 ५; २, २, ३, ११, २७, ४, ४, २, ३,  
 ५, २, १०; ४, २, २, ९, ३, १८, २,  
 ५, १, १, १२, ९, ३, ५, ६, का  
 १, २, ३, १, २, ३, ४, १, १, ५, ८,  
 तै १, ८, २, १, ३, ३, ४, ६, तैआ

२, ६, २, ता ७, २, ५, ८, ८, १०,  
 १०, ४, ७, १४, ३, १७, १६, ५, २१,  
 २५, १८, ६, २०, २१, -मि  
 शां २८, ५, -मिम् शां २८, ६,  
 तै ३, ४, १९, १, ७, ५, १३, -यै  
 ऐ ३, ३, ७; तै १, ७, २, ६  
 जामि-शसु- -सात् तै २, ५, ६, ३,  
 ३, ७, १२, २, तैआ २, ३, १  
 जामी-गर्भ- -भै जै १९७  
 जायन्ती पुत्र- -त्र, -त्राय श १४, ९,  
 ४, ३२  
 जायमान, जा(√जन्)- -न ऐ २, २,<sup>३</sup>  
 ५, १५, १६, शाआ ३, २; श  
 १, ७, २, १, ३, २, १, २७, २९, ४,  
 १, १९, ६, २, १६, ६, ३, १, २६,<sup>३</sup>  
 ३२, ५, २, २, ६, १, २३, २, ४,<sup>३</sup>  
 १३, १६, ७, १, १, १६, १३,  
 ५, १, १७, १४, ७, १, ८, तै २, ८,  
 २, ७, ३, १, १, ५ ३, १, ६, १,  
 ३, ७, १३, २, ८, १८, ६, जै १०७,  
 २१२, जैत ३, ५, ८, ११, गो १,  
 २, २, १८, २१, -नम् श २, ५,  
 १, १९, का १, ३, १, २, ४, ३,  
 १६, तैआ १०, १, २ १०, ३,  
 १६, १, जैत ४, ७, १, २ -नस्य  
 श ८, २, ४, १८, १०, १, २, ५,  
 -ना शाआ १२, ५ जै २१२,  
 -ना तै ३, ७, ४, १५; -नात् तै<sup>३</sup>  
 २, २, ९, ३, ८, ७, ५  
 जाया- -यया श १, १, ४, १६, ६,  
 ४, ४, १९, का २, १, ३, १८; जै  
 १९८; -या ऐ ३, २, २, ७, १३,<sup>३</sup>  
 ८, २०, २४; ऐआ ३, १, ६, शाआ  
 ७, ३, १७, श १, १, ४, १३;  
 १, २, १४, ७, २, १, १०; १२, ८,  
 २, ६; १४, ४, २, ३०; ३१; ५, ४,  
 ५, १, ३, ६, का २, १, ३, १६, तै  
 १, ५, १, २, तैआ १, १०, १, ता  
 ३, ५, ३; १३, ३, जै १३७;  
 १३८; १५१; १७६; १८०;  
 १८६; २०४, गो १, ३, २३;

-या ऐ ३, २३, ४७, ४८, ७, १३,  
 श ९, ४, १, ६, १३, ४, १, ८, ५,  
 २, १; ४, २७, जै ११७, ५  
 ३, ७, गो १, १, २, २, ३, २०,  
 -यामाम् गो १, १, २; -याम् ऐ  
 ७, १३, ऐआ १, ३, ५, श १,  
 १, ४, १६, ५, २, १, १०; श १४,  
 ९, ४, १२, १८, का २, १, ३, १८,  
 तै १, ३, ३, ४, १०, २; ३; जै  
 १३७, १५१; १८६, गो १, २,  
 २०, -याया श १०, ५, २, ९,  
 १४, ९, ४, ११, -यायै ऐ ३,  
 ३७, ८, २४, शाआ ४, १०, ११,  
 ८, श ३, १, २, २१, श १४,  
 ५, ४, ५, ७, ३, ६, ९, ४, ११, -ये  
 श ५, २, १, १०, तै १, ३, ७, २,  
 -ये श ११, ५, १, ६, -ये तै  
 १, ३, १०, ३, जै २०३  
 जाया-न्य- -म् गो १, १, २  
 जाया पति- -ती श ४, ६, ७, ९  
 तैआ २, ६, २, जै १२७, -स्यो  
 तै ३, ३, ९, ९  
 जात्र(√जृ)- -र श ३, ३, ४, १८,  
 -र तैआ १, १२, ४, ५, १, १;  
 -र श १४, ९, ४, ११, तै १, ६,  
 ५, २, -रम् तै १, ६, ५, २, ३, ४,  
 ४, १; -रे इव ता २५, ८, ४  
 जात्रकारव(←जत्रत्वाव)- व शाआ  
 ७, २१, श १४, ६, २, १, १४  
 जाशिणी- -यु तैआ १, २७, ६  
 जासृज- -जामि ऐआ २, ६, १  
 जाल- -येन जै ३२<sup>३</sup>  
 जालव- -म् इव श १४, ६, ११, ३  
 जालम- -म श ३०, ५, गो २,  
 ६, १३<sup>३</sup>  
 जास्यसु(←जाम्[√जन्] पति)- म्  
 तै २, ४, १, १, ५, २, ४  
 जाह्नव(←जह्नव)- व ता २१,  
 १२, २  
 √जि, जयते जै २०७, जुयति ऐ १,  
 ९, १०; १४; २१, २, १; १४, १९,

२४, ३, १०, १८, १९, २४, ४०;  
 ४८, ७, २, २८, ६, ४, २०, ७;  
 १०, ८, १०, १०९; २५, २६, २७;  
 ऐवा २, १, २, शा १०, १, २२,  
 ४; शाआ ३, ७, शा १, ७, ३,  
 १५, ८, १, ३८, ९, १, १०, २, ४, ४,  
 १४, ६, ३, १, ३, ६, २, ६, ३, ४,  
 ६, ७, २, ५, २, १, २, ३; ४, ४, १,  
 ६, ७, ३, ५, १, १०, २, ४, ८, ११, १,  
 ६, २६, २, ७, ८, ५, ६, ३, ८, ३, ५,  
 १२, ८, २, ३, १-३, ४, ३, ६, १, १,  
 १, ८, ५, १, का १, ३, ४, ८, ६, ३, १,  
 ४, ९; तै २, ८, ५, ८, जयति वा १,  
 ४, १, २, ४, २६, २८, ४०, ५, ३, १७,  
 ६, १, १९, ९, ३, ११, २, ३, २, ३,  
 ४, ४, १४, ६, ४, ८, ३, ४, ४, २१  
 २२, २५, ६, ४, २६, ७, १, २५,  
 ४, ३, ४, १९, २०, ५, ३, १२; ५,  
 ३, १, २२, ४, ३, ८, ४, १, ६, ७, ३,  
 ५, १, १, १, ६, २, ७, २८, २, ६, १४,  
 ७, ७, ८, ९, ७, १३-२०, २८,  
 २९, ३१, ४, ४, २-७, ५, ६, ३, ६,  
 १, ८-११, १२, १३, २, २, ३, ७,  
 ४, १, ८, ३, ५, १२, ७, २, २,  
 १५ ८, १, १९, २२, ९, ३, १४, १५  
 १३, १, २, ३; १४, ४, ३, २, १, ३, ४,  
 ६, १, ९, १०, ११, १२, २, ११, ८,  
 ११, १, १४, १-४, १५, १-  
 ३, का १, २, ४, १३, ३, ४, ८,  
 ५, ३, १०, ६, ४, ९, २, २, ३, १३,  
 तै १, ४, १०, ४, ६-९, ५, २, ४,  
 २, १, ८, १, ३, १, ५, ५, ८, १८,  
 ६, ९, २२, ४, १०, ११, ६, ११, ७,  
 ४, १, २, ५, ४; तैआ २, १४, १,  
 १५, १, २, १९, १, ता ५, ५, १,  
 १६, ७, २, ९, १, ४, १७, १४,  
 ४, १८, ३, ५, १९, ११, ११,  
 २०, २, ३, ६, १, ८, १, ११, ११,  
 २१, ४, १२, २५, १३, ३, जै ५,  
 ७, १५, १६, २१, १९, ४७, ४९,

१३५, १७५, १९८, जैठ १, ६,  
 ३, ४, १२, १, ८; २, ५, ६, ७, ८,  
 १०; ३, ३, १, ५, ६, १७; २, १, ४, ५,  
 ५, ३, १२, २, ६; सा ३, ४, १०;  
 ६, ६-९; प २, ३, ४, ५; गो  
 २, १, १८, जयन्ते जै १६,  
 जयन्ति ऐ १, १४, २३, ६, १९,  
 २०; शा २५, १, शा १, २, ४,  
 ८, २, ६, १, ७ १४, ९, १, १९,  
 का १, ६, १, ६, २, २, २, ६  
 जयन्ति वा १, ६, २, ३; वे, ४, ४,  
 ४, २, ७, १२, १, ३, १-२१, ता  
 ५, ४, १-४, ६, १०-१२, ५, १८-  
 २०, ९, ४, १२, १३, ९, २०, १५,  
 ११, १२, २३, २५, ४, २४, ६, २,  
 ९, ३, २५, १५, ४, जै ४९, १७५,  
 गो २, २, ७, जयामि ऐ ८,  
 ११, जयाम वा १, २, ४, ९,  
 जयामसि तै २, ४, ७, २ जिगाय  
 तै २, ४, ३, ६ जिगाय तै २, ४,  
 ७, ५, ३, १, १, १२, म २, २, १५,  
 गो १, ५, २४ जिग्यतु ऐ ६, १५  
 जै १५६ जिग्यु ऐ ८, १०, वा  
 ३, १, ४, ३, २, २, २, ११, २८, ४, ३,  
 १५ ६, १, २७ २८, ७, १, २७,  
 जै १२ ९४, १४५ १५६ जिग्यधु  
 ऐ ६, १५ ता. २०, १५, ७, जै  
 १४८, गो २, ४, १५, जेप्यन्ति  
 तै १, १, ६, १, जेप्यन्ति तै १,  
 २, १, १, जैठ १, १, १, २, २, १,  
 ३, जेप्यसि वा १३, २, ७, १३-  
 १५, जेप्यथ तै १, ६, २, ६  
 जेप्यामि जै १६, जेप्याव ऐ  
 ४, ८, जेप्याम वा ४, ६, ८, १३,  
 १५ जै २०५ जयति तै २,  
 ४, ७, ३, जयाव वा ३, ६, २, ३,  
 जयाव तै २, १, ६, २ जयन्त वा  
 १, ५, ४, ६, जयासि ऐ ३, २०,  
 तै २, ४, ७, ८, जयासि तै २, ८,  
 ३, ६, जेपय शां २८, ६५, जयतु

वा १, ९, १, २७, ३, ६, ३, १२,  
 ४, ३, ४, १३, तै २, ४, ६, १२,  
 म १, ७, १६, जय शाआ १२,  
 ३, वा ५, १, ५, ८, ९, ४, ३, ८,  
 तै २, ४, ७, ४, जै १६, जयत  
 शा. २८, ६, जयानि ऐ ८, १०,  
 जयाम ता ८, ८, १, जै १५,  
 ७४, १९२ २०५, जैठ १, १५,  
 ४, १, जयजव ऐ १, २१, २, २४,  
 ३, १९, २४, ५, २, ६, २० ८, १४,  
 शा १५, ३, २४, १, वा २, २, ४, ८,  
 १०, २, ४, ८, अजयव वा. १३,  
 १, ५, ६, २, ७, १२-१५ ४, ३, ५,  
 का १, २, ४, १३, तै १, ४, १०,  
 ६, ७, ९, ३, ११, ८, ५, ता १, ५,  
 १९ १४, ३, १२, १६, ४, ५, ११,  
 २०, ६, १, ८, १, २३, ११, २, २५,  
 २, २४, ९, २, २५, १२, २, जै  
 ४७, ४९, ६७, १२८, १७५, २०५,  
 जैठ १, १, १, २, १, १, १२ ४,  
 २, ६, अजयव ऐ १, ९, १०,  
 १४, ३, १, १३, ३६, ३, १७, ६,  
 ४, १९, २०, ८, १०, शा २४, १,  
 वा ११, १, ६, २६, तै २, ४, ५, ७,  
 अजयव वा १, ९, ३, ११, ३, ६, ४,  
 २६ ४, ६, ८, १८, ११, १, ६, २७,  
 २८, का १, २, ४, १३, २, २, ३, १३;  
 तै १, ४, १०, ३, ८, ६, २, ७, ३, १,  
 ५, ५, ३, १, ७, ता. १६, ७, २,  
 २०, १, ३, २२, ८, ४, २५, १५,  
 ४, जै ५, १६, ३४, ३७, ३७, ४९,  
 १७५; जैठ १, २, १, १२, ४, १, ५,  
 अजय वा १२, ७, ३, ४; जयत  
 ऐ ८, १५, जयव ऐ ३, २२; वा  
 ११, ६, २, ५, १२, ५, २, १०, १२;  
 जयव तै. १, ५, २, ४; जयतु ऐ  
 ४, २, १; वा. १, २, ५, १, ८; ता. २१,  
 १४, १८; जयत जै २०, ५;  
 जययम् ऐ ८, १५, २३, जै  
 १२८, १७५, १९२, जययम् वा

†'जयत' इति आधौ (५, ७, ३) पाठ । †'जयेय' इति C इति ।

११,६,२,५; जयेम शा. १, २, ४,  
 ५, पा २, २, २, ६; ती २, ४,  
 ७, ५, ८, १, ६, ३, १, ५, ५;  
 ७, ६, १४; तीआ. ६, १, २, १; जे  
 ४, १, २, ५, जेठ १, ४, २, ३; गो  
 १, १, २, ३, जयपासम् जेठ ३, ५,  
 १, १, ०; अजैर ऐ. २, ५, ती. ३,  
 ६, ५, १; अजैवीर वा ४, ५, ८,  
 ११; ११, ११, ६, २, ५; अजयिवां ती.  
 १, १, ६, ३, अजैपी: ऐ. ८, २, ३,  
 अजैपी३ वा ३, ६, २, ७, अजै-  
 पम् वा ३, ६, २, ८, गो. २५, १३,  
 ३, जे २-३, जेपम् वा ५, १,  
 ५, १५; ती १, ३, ६, १, ७, ९, ३,  
 अजैम शा २४, १, वा ११, ६, २,  
 ५; तां. ७, ५, १५, जेम् शा. १, १,  
 ४, १, ८, का २, १, ३, २, ०; ती ३,  
 २, ५, ९  
 जीवते वा १४, ४, ३, २३, जे  
 १६८; प ३, ८, गो १, १, १३,  
 जीवत व ३, ८.  
 जाययत वा ५, १, ५, ८, ९; ती  
 १, ३, ६, ३, अजीजयत वा ७, १,  
 १, ११; १२, अजीजिपत॥ ती  
 १, ३, ६, ९  
 जिगीपति वा १, ४, १, २१ ५,  
 ४, ३, ८, जिगीपाम जे ५;  
 २-९  
 जय-जयव- गद  
 जिगीवस्- वाद् ती २, ४, ७, ८,  
 -वोम ती २, ८, ६, ७, -वासम्  
 ती ३, ७, ६, १८, जे ८८  
 जिग्युपी- पी ती २, ४, ६ १०  
 जिगीवित- स्- वां २३, ४  
 जित्- -नेड वे शा २६, १६  
 जित् ता- -तम् ऐ ५, १२, २१, ८, ९,  
 वा १, ६, ३, २६, ७ २, ५ २, ५,  
 ४, १०, ३ ४, २, ८, ४ ५, १,  
 ११, १२ ६, ४, ४, ५ १, २, ०, ५

५, ५, १३, ६, ७, ३, ५, वा. १, १,  
 ४, ११, ५, १, १०, जे. ११७,  
 जेठ १, १, १, १; २, १, १, ३, ८  
 १०, १, १०; ३, ६, ५, ८, -तय  
 ऐ ८, ९, -ता. जे ४, जेठ. ३,  
 ५, ९, ३; गो २, ४, ११, -ता३म्  
 (=गम्) ऐ ८, ९, -ताम् जे. १५५  
 जित्-लोक- -का ती ३, १०, ९, १३;  
 -कानाम् वा १४, ७, १, १३, ३४  
 जिनि- -तय ऐ १, २, ४, -तये गो १,  
 २, २४; -ति: वांआ ३, ७, वा  
 १, ६, २, १; २; ३, १, ४, ३;  
 २, २, २; ११; २८; ४, ३, १५,  
 ७, १, २७; ४, ६, ८, १८, वा १,  
 २, ४, १३, ५, ३, १०, तां. १६,  
 ९, १; जेठ १, ४, २, ३; जेआ २,  
 ५, ८, वा २, १९, १०; -तिम्  
 वांआ ३, ७, वा ३, १, ४, ३, ३,  
 २, २, ११; २८, ४, ३, १५, ७, १,  
 २७, ४, ६, ८, १८; १०, २, ४,  
 ८; वा १, २, ४, १३; ३, ४, ८,  
 ६, ४, ५; जेठ. १, १, १, २, १, २,  
 १२, ४, २, ६; ३, ४, ५, ५, -ती  
 आ १, १७०, -पी ऐ ८, १४;  
 १५, १९, -त्ये ऐ ८, ९; ती १,  
 ४, ६, ३; ३, १, ५, ७, ८, १८, ६, ९,  
 २२, ४, ता १३, ९, २०, २७, ११,  
 १२; १६, ७, २; २०, २, २, ११,  
 ११; २१, ४, १३; २२, ८, ५  
 जित्- -नवा शा १४, ६, १०, ५  
 जिष्वा ऐ ६, १५, ८, १४; १५; वा  
 ३, ३, १, १४; ४, २, १, ६, ६, ३, २;  
 १३, ३, २, १, ती २, ७, १४, ३; तां  
 २०, ३, ४; जे ५  
 जिग्यु- ष्यु तीआ २, ५, २;  
 -ष्यु शा १७, ४, २५, ४, ५;  
 शाआ ६, ७; वा १३, १, ९, ७;  
 १४, ५, १, ६; ती २, ८, ४, १, ३,  
 १, १, ५, ८, १३, २; -ष्युम् ती

२, ४, १, ४; -ष्यो: तां १, ६, १७  
 जेगधे, जेगुम्, जेगु, जेग्य-  
 जेममन्, जेग्यन्, अड  
 जिपासु(√पग)-मम- -म: गो १,  
 २, २१.  
 जिपासु(√हन्)- -म: गो २, ६,  
 १४.  
 जिपय- -म: तां १५, ३, १, २  
 जिपुक्षग(√प्रह)- -न् जे. ५३  
 जिप्रग(√प्रा)- -न् वा. १४, ७, १,  
 २४, ३, १७  
 जिप्रासु बन्- -म. तीआ १०,  
 ६३, १.  
 जिग्युवित- /जोद् द  
 जिग्यु(√जया)- -न् ती. २, ५, ३, १  
 √जिग्यु, जिग्नीठेर्ण गो २, ३, १८  
 जिग्यति ऐ ४, २७, वा. २,  
 ३, ४, ११, वा १, ४, १, ९, ती  
 ३, ५, ७, १; जे १४९; जिग्यन्ति  
 ती ३, २, ८, १; तीआ १,  
 ९, ६; जिग्यन्ति तां. १, ६, ७;  
 जिग्यन्त ती २, ८, १, ५; जिग्यन्त  
 तीआ ४, ४, २, ४, १०, १, १२;  
 जिग्यन्तसि ऐ ७, २९; जिग्यन्तु  
 ऐ १, १३; ती २, ८, १, ६, जिग्य-  
 ताम् ती १, १, ७, २, ३; जिग्य-  
 वा १२, ४, वा. ४, ४, १, ६; ती  
 २, ६, ३, १, ३, ७, ५, ७; जिग्य वा.  
 ७, ४, २, २, ६, ८, २, ३, ६, ५, ३, ३;  
 ८; १२, ८, १, ४; ती २, ८, ५, १,  
 ३, ७, ५, ९, तां १, ६, ७, १,  
 १-१२; १०, १-८, जिग्यन्तम्  
 ती १, १, १, १; २; ३; ३, ७,  
 ४, १६  
 जिग्यु- /जि गद  
 जिग्यु, ह्सा- -म वा ५, २, २, २०, ११,  
 १, १, ३, -ह्सा श १, ५, १, २०,  
 तीआ ५, ९, २; गो १, ३, ५; -ह्सा  
 ऐ ५, ९, वा ३, ६, २, २३,

† =तेस १, ७, ८, १, Wh. Gr 904 b द । ‡ अन अम मुपा युदित । तु =य ९, १२, द ।  
 ॥ आत्वाभावो द । ०' जितोते' इति मूपा सुकल्प ।

जिह्न शिरस्-

गो. २, ६, १०<sup>१</sup>, -ह्वानाम् तै. २, ८,  
७, ४; -ह्वाम् वा. ५, ५, ३, १, ६,  
-ह्वान एआ ३, २, ४.  
जिह्न शिरस्-स्मृ एआ ३, २, ४,  
शांआ ८, ७  
जिह्ना-ह्वया शाआ ३, ७, ७, ६;  
श. १, २, १, १७; १२, ९, १, १४;  
१४, ६, ३, ३, का २, १, ४, १६; -ह्व  
ए ७, २, २; एआ ३, २, ५, वा.  
७, २<sup>१</sup>, शाआ ५, ५, ७; ८, ९; श  
१, ३, १, १७, ३, १, १९<sup>१</sup>, ३, ५, ४,  
२३<sup>१</sup>, ४, ५, १२; ८, ४, ५, १, १,  
१०, १, १, ८, १२, ९, १, ३; १४,  
१४, ५, ५, ११, ६, ३, ३, ७, ३, १०;  
वा २, १, ४, १६, २, ४, १६<sup>१</sup>, तै  
२, ६, ४, ५, ५, ४, ३, ३, ४, ६, ११,  
९, ९, तैआ ७, ३, ४, ४, १; १०,  
१०, २; -ह्वड्डव का २, २, ४,  
१६, -ह्व श ९, २, ३, ४, ४, तै  
३, ११, ५, १; तैआ १०, १०, १;  
-ह्वड्डव श. १, ३, १, १९,  
का २, २, ४, १५, -ह्वाम् शाआ  
७, ६; वा ३, ८, ३, २, ५, ८, ४, ४,  
९, १०, ३, ५, ५, ११, ६, ३, ९, तै  
२, ७, १२, ६, ३, ५, ७, १, सा २,  
७, ८, गो १, १, १७, -ह्वायाम्  
वा ८, ४, ४, ९, -ह्वायै श ३,  
८, ३, १७, -ह्वै म १, ७, १५  
जिह्ना (ह्राडअ)-म-म्रेण ता २०,  
१४, ३  
जिह्ना-वत्-वत्, -वा श १४, ९,  
४, ३३  
जीत (√ज्या)-त जै ८३  
जीमूत-तस्यड्डव तै ३, ९, ४, ३,  
-ता तै ३, १२, ७, ४, -तान्  
जैड १, ३, ३, १, -सै श ११,  
८, १, २  
जीमूत वषिन्-वै ए २, १९ गो.  
१, २, ६  
जीत् (√जिन्व)-र ए ५ १५, शा  
२६, १५ -स्म तै २, ७, १२, ६

जीर-दासु-सु तै २, ४, ५, ५, ३,  
३, ९, १३, -नुम् तै २, ८, ४, ८,  
-रु तै ३, ५, १०, १, -नो तै  
२, ४, ७, ३  
जीरि (√गृ)-र्यो तां. २५, १७, ३  
जीर्ण-र्णाम् श ८, २, ३, १४,  
-र्णाम् ए ६, १, तै. ३, १०, ८,  
१ तां. २५, १५, ४, -र्णावा  
गो २, ४, ६, -र्णायै शाआ १८,  
७, -र्णै तैआ ३, १४, ३  
जीर्ण-र्णि. शा २, ९, श ४, १,  
५, १ ५, -र्णिम् श ४, १, ५, २,  
९, तै ३, १०, ११, ३  
जीर्वित्-त श ११, ७, १, १  
√जीव् जीवति ए ३, १७, ८, २५  
शाआ. ५, ३<sup>१</sup>, ११, ८<sup>१</sup>, वा १, ९  
३, १५, २, २, २, १७<sup>१</sup>, ४, १, ३, २  
३, ५, ३, ५, २९, १०, ३, ६, ७-  
९, ११, ८, ३, ४, १४, ४, ३, २, ३,  
९, १, १६, जीवति श १, २, ५,  
१७, ३, १, १७, ८, ३, १६, ३, १,  
१, २, ४, २, ४, ७ ५, २, २, ४, ११  
८, ३, ६, १४, ९, १, १६, का २,  
२, ३, १६, ४, १४, ता १६, ६, ५,  
जै १०३<sup>१</sup>, २०१, २०७, जैड १,  
१३, २, १, २, सा २, १, ७, २, १;  
३, ४, ११, जीवत श. ४, १, १,  
१७, जै १०३, जीवन्ति एआ  
१, ५, ७, श २, ३, १, ४, ९, ५, १,  
६, ३, १० २, ६, ५, का १, ३, १, २, ३  
तै २, ४, ६, ११, तैआ ८, २, १,  
९, १, १, २ १; ३, १, ४, १, ५, १,  
६, १, ता ६, १०, ३, ९, ८, १२,  
जै ३८, २००, जैड १, १२, २,  
१<sup>१</sup>, १८ २, १ गो १, ३, १२  
जीषामि तैआ १०, १, ८, जिजीव  
शाआ २, १७, जैड ४, २, १  
११, जीविष्यति एआ ३, ३, ५,  
का १२, ७, १३, ९<sup>१</sup>, १४, २, २, ३,  
६; शाआ ८, ७; श ४, १, ३,  
३ जीविष्यति श ८, ५, २, १;

तै १, ८, ४, ३, गो २, ३, ८,  
जीवत् तै. ३, ७, १०, ६, जीवतु  
मं १, २, २, जीवताम् म. १, १,  
११, जीवन्तु श १३, ८, ४, १२,  
तै ३, ७, ११, ३, तैआ ६, १०,  
२, जीवस्व शाआ ४, ११,  
जीव शाआ ४, ११<sup>१</sup>, वा. १४,  
९, ४, २६, सा २, २, ३, मं  
१, १, ६, ५, १५, १७ १८, ५ ५,  
१, गो १, १, ३९, जीवन्ति  
तै ३, ७, ४, १०, तैआ १, ७, २,  
जीवाम् श २, ४, २, १, का १, ३, ३,  
१ जै १९८, अजीवत् तै २, १,  
१, १, ३, ८, १, जै १७६; जीवित  
जै १७६; जीवेयु जै ९२<sup>१</sup>,  
जीवेयम् श १, ८, १, २६, जीवेम  
तै ३, १, १, २, जीवेम तै १, २, १,  
०<sup>१</sup>, ५, ३, १, ७, १, तैआ ४, ४, २, ५,  
म २, ३, १३, जीव्यासम् श १, ९,  
३, १९, का १, ४, १, १६,  
जीव्यासम् श २, ३, ४, २१  
अजीविषम् श १४, ९, २, ८-१२  
जीवयति शा ५, ७, गो २, १,  
०५  
निजीविषति जै ८, जुज्युषन्ति  
श ३, २, ४, १६; ५, ३, ११,  
निजीविष्ये एआ ५, ३, १  
जिज्युषित-त ए ७, २९<sup>१</sup>  
जीव, वा-व शां १३, ४, शाआ  
१२, ६ तै ३, ७, ४, ५, १०, ६,  
१०, १, ३, तैआ १०, १४, १,  
-वम् ए २, १०, शाआ १, ७,  
श १, २, १, २०, २, १, ५, १, ९, ३, ४,  
१, २, ६, १, ३, १<sup>१</sup>; ३, ८, २, ४, ३,  
८, ४, १, ३, २, ९, २, ३, ३<sup>१</sup>; का  
१, ६, १, २, ६<sup>१</sup>; २, १, ४, १, ९<sup>१</sup>; तैआ  
१, ११, ९, -वा ए ४, १०; शा  
२७, ५; श १२, ८, १, २, ०<sup>१</sup> १३,  
८, ४, १०, तै २, ५, १, ३, ६, ३,  
५, ३ १, १, ७, ७, ७, ३, १, ८,  
तैआ ६, १०, २, १२, १; तां ४,

७,४,५, घ ३, १२, गो १, १, ३९,  
 -वान् श २, ६, १, ३९, का १,  
 ६, १, २६, तै ३, ७, १०, ६,  
 तैआ १०, १, १, गो २, १, २५,  
 -वानाम् श १३, ८, १, ९,  
 -वाम् तैआ ६, १०, १, -वाय  
 शाआ १२, ६, तै १, ३, १०,  
 ८, म २, ३, ८, -वे ऐ ७,  
 ९, -वेभ्य श १३, ८, १, ९,  
 ४, २, तै ३, ७, ९, ८, ११,  
 ३, तैआ ६, १०, २, -वेषु श  
 १२, ८, १, २०, १३, ८, १, ९, २,  
 ६, ३, ५  
 जीव-दानु- जुम् श १, ०, ५,  
 १९, का २, ०, ३, १८, -न्  
 श १, ९, १, ५  
 जीव-धन्य-न्या- -न्य तै, २, ८,  
 १, ४, -न्या ऐ २, २०, शा १२, २  
 जीव पति-→)सी- सी म.१, १,  
 १३  
 जीव-लोक- -क शा १८, १४,  
 -कम् शा २०, १, शा १३, ८,  
 ४, ६, तैआ. ६, १, ३, -कै तैआ  
 ६, ६, ०  
 जीव सू- -सू म १, २, १७  
 जीव स्वर्ग- -र्ग श १२, ६, १,  
 ३९  
 ?जीव हायिन्- नम् जै १८६  
 जीवा(-वज-अ)-अर- -नम् ऐआ २  
 ३, ८, -रेण ऐआ २, ३ ८  
 जीवा(-वज-अ)-हन्- -वाह ऐआ  
 २, ३, ८, -वाह्ना ऐआ. २, ३, ८  
 जीवत्- -त् ऐ ७, १३, शाआ  
 १२, ८, घ १, २, १, २१, १४, ६,  
 ९, ३४, का २, १, ४, १५, -त्ता  
 श १३, २, ८, २, -न् श १, ८,  
 १, ३०; तै १, ४, १०, १०, ३,  
 ११, ८, ४; तैआ २, ३, १ जै १०२,  
 १५५; म १, १, ६, २, ३, २०,  
 -त्त तै १, २, १, १४

तैआ ६, ७, २, म १, ८, ४, -न्तम्  
 श ४, १, ५, ९, तै ३, १, १, ७  
 जीवन्ती- -न्ती तै ३, ७, ४,  
 १५, -न्तीनाम् सा ३, ५, १,  
 -न्या श ११, ४, ३, २  
 जीवन- -नम् श २, ३, १, १०, का  
 २, २, ३, १८, तैआ १०, १, ५  
 जैठ १, १७, १, ८, १०, सा १,  
 १, ६, गो १, १, ३४, ३, १, ३६,  
 -नस्य श २, ३, १, ११, १२,  
 का १, ३, १, ६, -नाय श ९,  
 ५, १, ५३, तैआ ६, ११, २; म  
 १, ६, ७  
 जीवन-काम्य- -म्या तै ३, ७,  
 १२, १, तैआ २, ३, १  
 जीवन प्रद- -द तैआ १, ४, १  
 जीवन बत्- -न्ती शा ५, ७,  
 गो २, १, २५  
 जीवल- -ल श २, ३, १, ३४, का  
 १, ३, १, २३, जै ९५, -लम्  
 जै ९५, -लस्य जै ९५  
 जीवसे ऐ २, २, ७, ३३, शा १८,  
 १३, घ २, ६, १, ३९, का १, ४, १,  
 २६, ६, १, ०६; तै १, २, १, २५ ५,  
 ५, ७, २, ४, १, ८, ११, २, ६, ५, ३,  
 ५, ३, २, ७, १५, ६ ८, ६, ७, ३, ६,  
 १, २; तैआ ४, ४२, २, ६, १०,  
 १, म १, ६, ३, गो २, २, ६  
 जीवातु- -तव ऐ १, २८, वा ९, ५,  
 १, ५३, ता १, ५, १८, जैठ ४, ३,  
 १, ३, म १, ६, ७, २, ४, ३;  
 -त्त जै १९०; -युम् श १, ८,  
 १ ३० ३३ ९, १, १४, तै २,  
 ८, ३, जै २११ -त्तै श  
 ९, १, १, ३३, २, ७, तै १, २,  
 १, २०, ३, ७, ६, १५, १६  
 जीविका- -म् तैआ १, ४, ३  
 जीवित्- -म् श १४, ५, ४, २, ३, ७,  
 ३, ३, तैआ २, २०, १  
 जीवित्युम् श १४, ९, २, ८-१३

जीविरा जै १४.  
 जीविव्युत्- -त्तु श ८, ७, २, ११, -न्  
 श. ८, ७, २, ११, तै ३, १०, १, ३  
 √जु/ज अद्र. जुज्युपन्ति/जीव् द्र  
 जुजुर्वस् (√जुर्←/√जू)- -वांन्  
 शाआ २, १७  
 जुम्बक- -क श १३, ३, ६, ५, तै  
 ३, ९, १५, ३, -काय श १३, ३,  
 ६, ५, तै ३, ९, १५, ३  
 √जुष, जुषते शा १०, १, २६, ३, घ  
 ३, ६, ४, ७, सा ३, २, ७, जुपन्ते  
 श १, ७, ३, १५, ८, १, ३७, ९, १,  
 १०, जै १६८, जुषामहे श ३,  
 ६, ४, ७, जुषये ऐ ६, १८, १९ गो  
 २, ६, १, जोषत् वा ४, ६, ४, ५,  
 जुषोषत्|| ऐआ ५, ३, २; जुषान्ते  
 श ३, ६, ४, ८, जुषताम् शाआ  
 ४, १५ वा १, ७, ३, १५, ३,  
 तै २, ५, १, २, ३, ५, ७, ६, ८,  
 २, ११, ४, १२, २, जुषताम्  
 श १, ७, ४, २२, १४, २, १, १,  
 २, ४, १, तै १, ४, ४, ५, २, ५, १,  
 ३, ६, ८, ४; ८, १, ५, ३, ७, ४, १,  
 ८, ५, ३, १, १, ३, ७, ६, १६; तैआ  
 ४, १०, ४, ५, ७, १२, १०, ४१,  
 १, ४२, १; जुषेताम् तै ३, ६, ८, १,  
 २, ११, २, जुषेताम् तै २, ४, ८,  
 ३, जुषन्ताम् शाआ १२, ३, घ  
 ७, १, १, २५, तै २, ६, ११, १०,  
 जुषन्ताम् श १, ८, १, ३७, ३,  
 ६, ४, ८, ४, ४, ४, ९, ९, ३, ३,  
 ११, तै २, ६, १६, २, ८, ३, २,  
 ३, १, १, ६, ७ ५, ८, ३, ५,  
 १३, ३, ७, ६, २, १, जुषस्व ऐ ५,  
 १, २, १२, २, ९, ५, १, १७,  
 १, २८, २, श १, ७, ३, १७; तै  
 १, २, १, १०; २, ४, ३, १; ३, ६, ७,  
 १; तैआ १०, २६, १, जुषस्व  
 श २, ६, २, ९, ४, ४, १, ४, ५,  
 २, ३, ३, ३, १, १३, ६, ६, ३, ७,

जुजुपाण-

६, ७, ५, २, २, २, १, २, २, ५, ११,  
 का १, ६, २, ५, तै. २, ४, ३, ३,  
 ८, २, ३, ७, ५, ८, ३, ८, १, ३, ३,  
 ६, ७, २, ७, ५, ७, तैआ, १०,  
 ३, ९, १, म १, २, ३, ३; २, ६, १,  
 जुयेधाम् तै २, ४, ५, ३, ७, जुये-  
 धाम् तै २, ४, ८, ३, ३, ७, ८, ३,  
 जुपध्वम् श ४, २, २, ९, तै २,  
 ५, ५, ३, जुपध्वम् तै. २, ८, २,  
 २, अजुपत शा ३, ८, १, १,  
 १, १, ९, १, १, ०, तै ३, ५, १०,  
 २, ३, ४; अजुपेताम् तै ३, ५,  
 १०, ३; अजुपन्त श ३, १, १,  
 ११, अजुपन्त श १, ९, १, १०;  
 तै ३, ५, १०, ४, अजुपेत श ३,  
 ६, ४, ७; जुपेत श ६, ३, २, २०.  
 जोपयन्ते श १, ९, १, १०, ३,  
 ६, ४, ४, जोपयन्ते श ३, १,  
 १, १; जोपयेत श. ६, ३, ३,  
 २०, जोपयेरन् श ३, १, १,  
 १

जुजुपाण-गम् तै २, ४, १, ३, -णा  
 तै ३, १, २, ११

जुसमाण, णा-ण तै १, २, १, २, २,  
 तैआ १०, १०, १, -णा तैआ. १०,  
 ३, ९, १, -णा तै. २, ६, १, ६, २,  
 -णे तै २, ४, ८, ६, -णौ तै २, ८,  
 ४, ५

जुपाण, णा-ण ऐ ४, ३, शा ३,  
 ५; २६ ११ वा १, ५, ३, २, ३,  
 २, २, ३, २०-२३, ३, १, ३, ७ ३८  
 ३, ६, ३, ८, ५ ३, १, ११, ४, ४, २, २,  
 वा १, २, ३, १, ७, १८, १९ ३, १,  
 २, ६; २७, तै १, २, १, ११, ६, १,  
 २, २, ४, ३, ६; ७, ११, ५ ३, १  
 ४, ५, ६, ८, २, ११, १० ७, १३,  
 ४, ३, ५, ६, १, १, २, ३, ३, तैआ  
 २, ५, १, ता २१, १०, २, १, -गम्  
 तै ३, १, २, ८, १, ३, २, ३; -णा ऐ

५, १८; शा २५, ३; २६, ११,  
 शाआ, १, २; वा. ४, ४, ५, १०;  
 ८, २, १, ४, तै २, ८, ८, ५, ३, १,  
 २, १०, ७, ९, ५, ७, ११, ९, ८; १३,  
 ३, २, -णा शा ३, ४, ५; वा १, ३,  
 ३, १, ६; तै २, ६, ७, ६, ८, ३, ६,  
 २, १, ३, ३, ५, ५, १, ६, २, ३; -जेन  
 ऐ १, १, ७; श १, ६, ३, २, ७, २, ६;  
 ४०

जुपाण-वाडय-ज्यौ शा ३, ५  
 ८, २

जुष्ट, षा-ष्ट शा १०, ६, तै २,  
 ४, १, १, ६; तैआ. १०, ३, ९, १,  
 गौ २, २, १, ७, -ष्टम् श १, १, २,  
 १, ७; ३, १, १, ३, २, ६, ३, १, ३, ५, १,  
 १८, १, ९, २, ७, २, १०, ३, १, १,  
 ११, १२ ७, ४, ३, ५, ४, २, ३,  
 १५-१७ ६, ६, ८, ५, १, २, ४-८  
 ६, ६, २, ६, ७, ३, २, ३, १, ३, १,  
 २, ५-७, ८, २, ७, १२, का २,  
 १, २, १, ३, १, ४, ३, ६, तै २, ४,  
 ८, २, ६, १, ३, ८, ७, ६ ३, १, १, ५  
 २, २, ६, ४, ६, ५, ४ ३, ६, २, ५, ६,  
 ७, ५, २, ६, ५, ८, ७, १ १०, ८, १  
 तैआ १०, १ १६, -ष्टा श ३, २, ४,  
 १२, तैआ १०, ३, ९, १ ता १, ३,  
 १, ६, ७, ६, -ष्टा श ३, ४, २, ५, ८,  
 ९, १४-१६ -ष्टम् श १, २, ५  
 १६ ३, ३, २, ५, १, १८-२० ३,  
 ५, १, ३, २ का २, ३, २ १५  
 तैआ ४, १, १ १० १, १६

जुष्ट-तम, मा-मम् श १ १, २,  
 १, २ ५ १०, ४-८ का २, १,  
 २, १, तै ३ २ ४ ४, -मा  
 श ३ ९, ४, २, २

जुष्ट व(त्)ती-स् श २, ८, २,  
 ३

जुष्टि-ष्टय श ३, ६, १, ७, ४, -ष्टिम्  
 ऐ १, ३० -ष्टी तै २, ४, ३, १  
 जोष, जोषयितुम्, -तृ, जोषित

जोष्ठी-अद  
 जुहु-हु तै ३, ३, ७, ६ ७, ६, ८  
 -हु शा. १, ३, २, २, ४, ११, ४,  
 १, ४, १५, ४, २, १, ३, ८, ३, १, ३  
 ११, ५, ६, ३, तै ३, ३, १, १, ५, ५,  
 ४, ६, १०, ११; ७, ३, ९, ६, ७  
 ५, ३, १, तैआ २, १, ७, १, गौ १,  
 ३, १, ४, -हुम् श १, ३, २, २, १, १,  
 ४, १, ३, ४, १, ४, १, ५, ५, २, २,  
 ३, १, ७, १, ८, २, ०, ८, ३, १, ५, २, ३,  
 ६, २, १, १, १, २, ६, १, १, ७, १, १,  
 ४, २, १, २, १, २, ५, २, ७, का १,  
 ६, १, १, ३, तै. ३, ३, १, १, ९, १,  
 -ह्व तै २, ५, ७, ४, ३, ७, १, ३, ३,  
 -ह्वा श १, ३, २, १, ४, १, ५, ८, ३,  
 ७, ३, ७, ४, ७, ३, १, ५ ३, ५, ३, ३,  
 ११, ७, २, ६, तैआ ३, ४, १  
 -ह्वाम् श १, ३, २, ७, ८, ११-  
 १३ १, ४, १, ६, १, ८, ५, ३, २, ५, ८,  
 ३, १, ३, ९, २, १, ६, ३, १, ४, १, ७,  
 २, ४, ८, ६, ३, ६, ८, ३, १, ३, १, ८,  
 ३, २, ४, ४, ५, १, ३, ५, ४, ४, ७, ८,  
 तै ३, ३, ५, ३, ४, ५, ६, ७

जुहवा( ह्वा)स्य-स्य ऐ १, १, ६,  
 वा १, २, ४, ३, ५, तै २, ७, १, २, ३

जु, जु, जुवते श १०, ३, ५, २, ५, ६,  
 जनुन्ति तै २, ५, ५, ३, जिञ्ज  
 जु तै २, ७, १, ३, ४, ७,  
 जुना श. ३, ९, ३, ३, २

जू-जू श ३, २, ४, ११, १०,  
 ३, ५, २, ५, ५

जूति-ति ऐआ २, ६, १, वा १  
 ७, ४, २, २, ७, ५, ०, १, २, १, २, ७,  
 १, ८, ९, २, ५, तै २, ६, ११, ७,  
 -तिम् श ७, ५, ९, १, ८, १, २, ७,  
 २, ८ तै ३, ६, १, ४, ५ -स्या श  
 २, ३, २, ११

जू, जू, जीयते ऐआ २, १, ७,  
 जीयन्ति श ११, ७, १, १, जीयन्ते

॥ 'ष्ट' इति ऋ इ । पा ६, १, २०-९; आदिस्वर । † 'ष्ठा' इति गुण स्वर । ‡ 'जुञ्जु' इति विवेको ष ।  
 मुपा । जीजु' इति Cou पाठ । † † † १३ वयोहानौ, √ २ जू=गृ स्तुतो इति विवेको ष ।

ऐआ २, १, ७, अजीयत् ता ८,  
९, २१, १४, ६, १०  
जरयिष्यति शाआ. ३, ३,  
जरत्-जीर्ण-णी-णि-यैत् गद्र  
√२३जा, जरते श ६, ७, ४, ३ ज ये  
ए १, २१.  
जैतवे(√जि) तै. २, ४, ३, २  
जैतुम् ए ८, २३; तैआ १, ४, ०  
जैतु-त्ता श ६, ६, ३, ९, १५, ६,  
८, १, १२, तै २, ४, ७, ४, ३,  
२; -तारम् ऐआ ४, १, ९ श  
६, ६, ३, ९, तै २, ६, ७, १  
जैव-स्वानि म १, ७, १६  
जैव्यावसुी-००म् ए ६, १ गो  
२, २, २०, ३, १५  
जैमन्-मानम् ता १३, १, ८;  
१५, ५, ३०  
जैपुत्-न्त्वम् तै ३, ७, ६, १४  
जैप्र-ग्रम् श. १३, १, ९, ७. -ग्राय  
तै २, ४, ३, ७, ४, ७, ५  
जै(=जै)श्च-स्वानि तै २, ७, १४,  
३; ता २०, ३, ४  
जैहमा(न-)ना-ना तै २,  
१६, २  
जैमय-म् जै ११५  
जैमिनि-नये, -नि मा ३, ९, ८  
जैवन्तायन्(←जीवन्त)-नाम्  
१४, ७, ३, २६  
जैयल(←जीवल)-म् ग १४ ९  
१, १  
जैयलि-लि जैव १, १० ५;  
-ले श १४, ९, १, ७  
जैयुवा(न→)ना(√य)-ना ०,  
७, १३, ५  
जैयु-गुक्ाम् ए ३, २८  
जैयव्वा-क्का तै ३, १०, १,  
४  
जैय(√उय)-म् श १, ८, ३,

२२, तै ३, ३, ९, ६  
जैय-वाजिन्-न. जै २०९  
जैययितुम् श ३, १, १, ४  
जैययितु-तम-म. श ९, २, ३, १०  
जैयितु-म् श १२, ५, २, १.  
जैयु-घारम् तै २, ६, ७, ५, ३,  
६, २, २, -ष्टे श ९, २, ३, १०.  
जैयुटी(←जैयुष्ट)-ष्टी तै  
२, ६, १०, २, २०, २, ३, ६, १३, १,  
१४, १, -ष्टीभ्याम् तै २, ६, १४, २  
जैह्व(√हि)-त्र ऐआ ५, ३, १  
√शा, जानाति श १४, ६, ९, २१,  
२४, जै १६८; गो १, १, २५,  
जानते ता १०, ३, १३, जानन्ति  
श ११, ८, ३, १०, जानन्ति श  
१२, ४, ४, ६, ता ८, ७, ३, २४,  
१३, ३, जै १४१, डे १, २६  
जानाति जैव ३, ६, १, ४, जानाय  
श ९, ५, १, ४७, जानामि जैव  
३, ६, १, ४, जानीम. गो १, ३,  
२०, जज्ञी श १, ८, १, ८, ४, १,  
५, ८, जजुत् तै २, ८, १, १,  
जजु श २८, १, श १, ६, १,  
२, ११, ६, ०, ५, जज्ञु तै ३,  
६, ८, १, जानीतात् जै १८६,  
तै ३, ७, १३, ३; जानन्तु का १,  
४, ०, १०; जानीहि शा ७, ३  
जानीत श ९, ५, १, ४६, जै  
१६८; जैव ३, ०, ३, ६, जानी  
तात् तै ३, ७, १३, ३; अजनात्  
तै ३, १३, ता १३, १, ०, ८, जै  
१६८ अजानता २४, १३, २ जै  
१४१ १९०, गो १, २, २० जानी-  
रन् तौ २४, १३, ३, जानीषा श  
१४, ९, १, ६ जानीषाम् ऐआ  
२, ०, ३, जानीषाम जै १४६,  
अजत तां ४, १, १  
जायते शां ८, ८

जपयाद्भक्तु शा १२, ३, अज्ञ  
पयत् जै १८६, अज्ञपयत् ता  
१३, ६, ९, अज्ञपयन् शा १, २,  
जिज्ञासन्ते तां ८, ७, ७  
जानत्, ती-जानाना, गद्र  
जु-→ज्ञ. श १४, ७, २, ३  
जप्त-स श ११, ५, ३, ८-१३  
ज्ञात-तः श ३, ६, १, २९, ४,  
३, ४, १९, ५, ६, ५, ६, १, १४,  
१३, ६, २, २०; १४, १, १, २६, २,  
२, ४६, ता १, २, १०, -तम् ५  
१, ६, -ताय श ४, ३, ४, १९,  
ज्ञात-कुञ्जीन-न. श ४, ३, ४,  
१९  
ज्ञाति-तय शाआ ३, ४, श २,  
२, २, २०, का १, २, २, १५ म  
१, २, २, -तये श २, २, ३, १६,  
-तिभ्य श २, ५, २, २०, ६, ३,  
१४, का. १, २, ३, १३, ५, १, १७,  
४, ३, -तिभ्याम् श. १, ६,  
४, ३, -म् तै १, ६, ५, २, ३,  
३, ३, १, -तीन् जै. १७६,  
-तीनाम् श १, ४, २, १, ११, ३,  
३, ७  
ज्ञातिरु-का. जैव ३, २, ३, १  
ज्ञातुम् श १४, ४, ३, २२  
ज्ञान-तारम् शाआ १२, ३, १.  
ज्ञाय-म् तां ५, ७, ११  
ज्ञात्वा श ५, १, ५, ६, तैआ  
१०, ६३, १, जै १८६  
ज्ञान-नम् तैआ ८, १, १, गो १,  
१, २०, -नात् जै १६८.  
ज्ञान-भय-म् गो १, १, ३०  
ज्ञान-वत्-वान् म ३  
ज्ञान विधूत पाप्मन्-प्ता शाआ  
१४, ७.  
ज्ञेय,या-यम् गो १, १, ००,  
-या ४ ४, ६

† √२३ रुनी। † √जको मा √जनेरियवाञ्च । † =जवन्-द्वयस्य वर्णविकार भा. ।  
‡ =नीताम् इति भाव.मुप। अनुपु । ‡ =जानीन (→तार पा ७, १, ४४; भा) ; काय ४०, १३, श ९, ५, १, ४६ ।  
=य १८, ९० गु 'जानीष' इति मुप। † 'जनापणि' इति मुप। विरत्य ।



हु-त्राध-

शु(←जा)-त्राधी- च तै. ३, ६, १०, ३.

म्मुन्- च श. २, १, २, २७, तै. ३, ८, ४, ३.

√ज्या, जिनाति श. १, ३, २, १४, १५; तै. १, ७, ३, ६, ९, ३; जिनाति श.

१३, १, ५, ४, तै. ३, ९, १४, ३; जिनाति ता. २१, १, १, जिनुन्ति

उड्व श. १४, ७, १, २०, जिनामि श. ५, ४, ३, १०; १२, जिज्यी

श. ४, १, २, ४, जिज्यु जै. १९८, ज्यास्यते श. १०, ५,

५, ८, ज्यास्यति स. १, अजिनात् ता. २१, १, १, अजिना तै. ३,

९, १४, ४, जिनीत् जै. १९८, जिनीयु जै १९८, जिनीयात्

श १३, ४, २, १७, अज्यासिष्याम् जै. १४९.

जीयते ता. ६, ७, १५, १६, १, २, जीयन्ते ता २५, १०, २०.

ज्यापयन्ति जै १६५, जिनत्- जीत्- गद.

श्या- → ज्या श ५, ४, ५, ४, ज्यान्- नाय श. ४, १, २, ४.

रज्या- → ज्या प ३, २, ज्यानाम् तै २, ७, १६, २, ज्याम् श १४,

१, १, ८, ९, तैआ ५, १, ५ ज्याका- का तै २, ५, ८, २

ज्याकार- म् तै ३, ४, ३, १ ज्या ह्योड- ड ता १७, १, १४,

-हौ आ १, ५, २५ ज्यायस्- च श १, ९, १, ९, १०, ११, १०, ३, ५, १०, ११, २, ३, ५, १०,

का १, ४, ३, १, ७, तै ३, ५, १०, २, ३, ३, ४, तैआ १०, १०, ३, जै १६०, १६४, च उड्व ऐ ३,

१, श २, ५, १, २१; चस श १, ४, २, ४, ५, १, १०, तै ३, ७, १२, २, तैआ २, ३, १, ता १२,

१०, ३, १४, ४, ३, ५, ३; ६, ३; २१, ९, १३; चाम् ऐ ३, २, ३, ७, १५, ऐआ १, ४, २, श ६,

१, ३, १०-१६; १०, ३, ५, ११ ६, ३, २, ११, ५, ४, २, ३, ५, १

तै २, ६, ९, १, तैआ ३, १२, १, तां १६, १०, ३; १८, २, ७, जैउ

१, १०, २, २, ४; गो २, ३, २, ०, चाम् ऐ ७, १८, चाम्

श ३, २, ४, २, चाम् उड्व श १, ९, १, ११, चाम् जैउ ३,

५, ५, ४. ज्यायसु- सा श. १४, ४, १, १ ज्येयस्- च श १३, ४, २, १७,

जै. १९८ श्येष्ट, कृष्- छ ऐ ४, २५, ७, १७, ऐआ ३, १, १, शा २५,

१३, ३०, ५, शाआ ९, २, श ४, २, १, ९, तै २, ७, १५, ३

तैआ १०, ६, १ ता २ १, २ ७, ६, ६, जैउ १, १६, ३, ५, ३

२, ५, १२ गो २, ६, १३- छम् ऐ ७, १५ शाआ ९, २, तै १७ २,

८, १, १ ता २०, ५, २, गो १, १, २३, छस्य तै २, १, ८, १, छ

तै ३, १, २, २- छा ता १७, ४, १, जै १४१, छ तै २, ४, १०, छानाम् तै १, ७, ४, १

- छाम् तै ३, १, २, १, छाय श ५, ३, ३, ६, तैआ १०, ४४, १,

- छाय तै ३, १, ५, २, २ ज्येष्ठ छ- छ ऐ ६, ९, शा २५,

११ श ५, ३, ३, ६, ८, १, ४, १०, ३, ५, १०; ११, ५, ३, ८; १४, ९, २,

१, तै २, ६, ९ १, ३, ५, ७, ४, जैउ ४, ११, २, ५, छम् ऐआ १, ३,

४, ७, ५, १, ६, शा १९, ९, २, १, ११, शाआ २, १ श १, ८, १, ४, ८, १, ४, ४, १०, ३, ५, १०,

१४, ९, २, १, तै २, ४, ७, १०, ५, ८, १२, ८, १०, तैआ ८, २, १, ५, १, ता १२, १२, ४, १५, १, २,

- छस्य गो २, १, ९, छाम् गो १, २, २, १, छाय श १४, ९, ३, ४,

गो २, ३, २, ३, छे ऐ ५, ८, शा २३, ३, श १३, ५, १, ११, तै

२, ८, ४, ६ ज्येष्ठ गृह्य- च श १२, ४, १, ४ ज्येष्ठ (म-→)णी- णी तै १, ५,

२, ८ ज्येष्ठताति- च श ४, २, १, ९, ज्येष्ठ ब्राह्मण- म् ता ७, ६, ७,

जैउ ४, ११, २, १ ज्येष्ठ यज्ञ- च ऐ ४, २५, ता ६,

३, ८ ज्येष्ठ लक्ष्मी- क्षमी तै २, १, २, २

ज्येष्ठ-सामन्- म जैआ २, २४, १, चाम्नि ता २१, २, ३

ज्येष्ठ्य- च्यम् ऐ ८, २, श ५, ३, ३, ६, तै ३, १, ५, २, ११, ९, ५,

६, ७, ४, ५, ४ ८, ७, ३, १०, १०, १२, १२ ४, २१, २, ४, जै

१२७, च्यात् जै १२७, च्याय ऐ ४, २५ ७, १७, शाआ ९,

८ श ५, ३, ३, ११ १२, ४, २, ३, ८, ७, ६, ९, तै १, २, १, १८,

३ २, २ ३, १, ५, २, तैआ ४, १०, २, ५, ८, ६- च्ये ता ८, ७, ३,

- च्येन ऐ ८, २ ज्येष्ठ्य-काम- म तै ३, ११, ९,

४, ६, चाम् ता ८, १०, ९ ज्येष्ठिन्त्(←ज्येष्ठा)- च ता

१, १, २, चम् ता २०, ५, २, चस्य तै २, १, ८, १

ज्योक् श २५, ५ श १, २, ५, १७, ३, १, १७, ८, ३, १६, २, ६, १, ३, ३,

३, १, १, २, ४, ३, १, १७, २, ४, ७, ५, २, २, ४, ११, ५, १, २, वा १, १,

† =ङ. ६, १, ६ । भा सा चो न्याख्यान पदच्छेदश्च चिन्त्यौ । उपासद् टि. ३ । इ क्त्सासं क प्रलय । ‡ ← प्रवस्य पा ५, ३, ६१ । ष् वस्यन्तोदात्त । किद् २२ द्र । ॥ छ-ताति पा ५, ४, ६१ द्र ।

६, १, २६, २, २, ३, १६, ४, १४;  
 तै १, २, १, १४, २, ४, ६, ९, ३,  
 ७, ७, ३, तैआ ४, ४, २, ५ ता ६,  
 १०, ४, ५ ७, ६, ५, १२, ८, १, ८,  
 १२, २, १, ९, १२, १२, ६, १६, ३,  
 २५, जै. १६, ४०, ७८, ७९,  
 १२८, १५५ १७८, २०९, म. २,  
 १, १२ २, १२, ज्योत्स्वश्च ए ४,  
 २१

ज्योक् त(म→)मा-म्वश्च ए २,  
 ८, श. १०, २, ६, ५.

ज्योता(ज्यु←युत्)-०त्वे श. ४,  
 ५, ८, १०

ज्योति-तौ ता १६ १०, २.

ज्योतिस्-ति ए २, १, ३, १, ३, २, १  
 ३७, ४, १०, १, ५, ३, १, ५, ३, १, १,  
 ७, १, २, १, २, २०, ऐआ. २, १, ७,  
 ३, १, ३, ५, ३, २, शा २, ८, ३,  
 ६ १४, १, १७, ६, ९, २०, १, २,  
 २१, १, ४, ५, २५, ३, ७, ९, १,  
 २७, ६, ३ शाआ ७, २, १, ८, ५,  
 शा १, ४, ५, ७, २, २, ३, ६, ३, १,  
 ३, ०, ३, १, ३, २, ३, ३, ३, ५, ३, ६,  
 ३, १, ३, ४, ३, ७, ४, २, १, २, ३, ३, ६,  
 ३, ६, ९, ४, १, २, ४, ३, ४, २, १, ६,  
 ५, १, २, ७, १, २, १, ०, १, १, ७,  
 ५, २, ८, ३, २, ३, ६, ३, १, १, ३,  
 १, ५, ४, १, १, १, १, १, १, १, १,  
 १, २, १, ७, २, ३, १, ४, १, १, १,  
 १, ८, ३, ४, २, २, ३, २, ४, २, ५, २, ६,  
 २, ८, ५, २, ४, ९, ८, ३, २, १ २ ४,  
 १, ४, ७, १, १, १, २, ०, २, ३,  
 १, २, ४, २, २, २, १, ०, २, ६, १, ६,  
 १, ७, १, ८, ४, १, ६, ५, ४, १, ५, ६, ३,  
 २, १, २, २, २, १, २, ५, २, ६, ७,  
 १, ६, ९, २, ८, १, ३, २, २, १, ६,  
 ५, २, १, ३, ४, २, ८, ४, ७, १, ४, १,  
 १, ३, १, ३, ३, २, २, ६, ३, ३, ४,  
 ४, १, ७, १, २, २, १, २, ४, ०, १, ५, ३,  
 १, २, ८, ३, ६, २, ३, १, ४, १, ३, ०,  
 ३, ३, ३, ०, १, ९, १, १-१८

७, २, २, ०, ९, ३, ९, का १, २, ३, ४,  
 ३, १, २, १, २, २, २, ३, ४,  
 २, ५, ३, १, २, ३, ४, १, २, ६, तै  
 १, १, ५, ४, ७, २, २, १, २, ४, २, २,  
 ४, ४, १, ५, १, १, २, १, २, १, ०,  
 १, १, ३, ९, ९, २, २, ९, २, ४, ३,  
 ७, ४, ९, ५, १, ३, ८, ४, १, २, ६,  
 ४, ६, ६, ४, ५, ८, ३, १, १, ५, १, ४,  
 ३, ७, ९, ३, १, ३, २, ३, ८, ७, १, ०,  
 ३, १, ३, २, २, ४, ७, ७, १, २, ३, ४,  
 ४, ६, ७, १, १, ६, ३, ३, ४, ७, ४, ३, ५,  
 १, १, ६, १, ६ ७, ४, ८, १, ५, ९, ८,  
 १, ८, १, २, ३, २, २, ३, ९, ४,  
 ५, ६, १, ०, ३, १, १, १, ५, ३,  
 तैआ १, ७, २, २, ३, १, ३, १, १,  
 ८, ४, ५, २, १, ०, ४, ५, ४, ०, १,  
 ५, ७, १, २, ८, १, ०, ४, १, ६,  
 ३, २, ६, २, ९, ८, १, १, ३, ६,  
 १, ०, १, १, ५, १, १, १, १, २, ७,  
 १, २, ८, १, ५, १, १, ५, २, १, ५, ३, १,  
 ५, ४, १, ५, ५, १, ५, ६, १, ५, ७, १, ६, ०,  
 १, ६, ३, १, ता ४, १, ७, ७, ७,  
 ६, ३, ६, ७, ६, १, ०, १, १, ९, १, १,  
 १, ०, २, १, २, ३, ५, ५, १, ३, ३,  
 ७, १, २, १, १, १, ७, ३, ७,  
 ८, १, १, ०, २, १, ८, ७, ८, १, १, १,  
 १, १, १, २, ०, ५, ४, १, १, ७, १, २, १,  
 २, १, २, १, ५, ६, २, २, २, १, ४, ८,  
 ३, १, २, १, ५, १, ३, २, १, ५, ६, ७,  
 १, ७, १, २, ३, ४, १, ३, ६, ७, १, ६,  
 ८, १, ९, १, ३ १, १, १, १, ७, १, १, ८,  
 १, १, १, १, २, ३, १, २, ५, १, २, ४,  
 ४, १, ५, १, ९, १, १, ९, १, २, ५, ८,  
 ५, १, २, १, ६ जै ६, ३, ८, १, २, ७,  
 १, ४, ७, १, ५, ७, २, २, २, जै १, २,  
 २, ५, १, ४, १, २, ३, १, ३, ९, १, ०,  
 म २, ६, १, २, ५, ४, ३, १, २,  
 गो १, १, २, १, २, ९, १, २, ७, ३, २,  
 २, १, ४, २, ०, ५, १, ३, १, १, ५,  
 ८-ति उल्गवां ३ ३-तिव वां  
 २, ५, ९, शाआ ६ १७ श १०,

२, ६, १, ९, तै २, ८, २, ७, ता १, ६,  
 १, १, ५, ४, ५, -तिपा ए २, १, १,  
 ४, २, ०, ७, १, २, शा १, ७, ६, ९,  
 २, ५, ३, ८, ९, शा १, ४, ५, ७,  
 ९, ३, १, ४, ४, ३, ४, ८, १, ६, २, १, ६,  
 ४, ३, ६, ५, १, ५, ७, ३, १, ०, ७, ५,  
 २, १, २, ९, २, ३, ३, ४, १, ४, २, १, १,  
 २, ४, ०, ४, १, ३, १, ३, १, ७, २-६,  
 १, ०, तै १, २, १, २, ७, २, ५, ८, ८, ७,  
 ७, ६, ८, ३, १, ४, ५, ३, ३, ७, १, १,  
 ७, १, ४, तैआ १, ३, ४, २, ७, ३,  
 २, ३, १, ४, २, १, १, ६, ३, १, ४,  
 २, ता ९, १, १, १, १, ०, ५, ५, जै  
 १, ८, २, १, २, १, १, ३, ७, २,  
 ९, २, ५, ८, -तिपा ए ७, २, ०,  
 शाआ ७, १, ९, १, श १, ४, ७, २,  
 २, ०, तै ३, ७, ४, ३, १, ०, ३, १,  
 तैआ ४, १, ०, ४, ५, ७, १, २, ता  
 २, ०, ५, ४, -तिपा श ७, ५, २,  
 ४, ९, तै. १, ६, ६, ३, ३, ४, ६,  
 ८, २, २, तैआ ९, ८, १, १, १, ०,  
 २, ४, १, २, ५, १, गो १, १, ३, ८,  
 -तिपा ए ४, १, ५, श १, ४, ५,  
 ७, १, ४, २, २, ४, ०, -तिपा श. ७,  
 ५, २, १, २, तै ३, १, ०, ७, १, तैआ  
 ४, ३, १ -तिपा ए ५, ३, २,  
 एआ २, ३, १, ६, १, ३, १, २, ३,  
 ६, १, ०; शाआ ७, ४, २, २; शा  
 ४, ४, १, १, २, ३, ६, ५, ४, ८,  
 ८, ७, १, २, ०, १, ०, ५, ७, १, २, ४,  
 २, १, १, ५, ८, २, ३, १, २, ४,  
 ४, ५; तै १, ५, १, १, ३, ७, ९,  
 ५, ८, २, २, जै ७, ७, तैआ ७,  
 ५, २, १, १, १, १, ०, २, ३, २, १,  
 ता १, २, ३, ३, २, ४, ३, ५, २, १, ०,  
 गो १, १, १, ६, ३, १, ४, २, १, ८,  
 ज्योति स्तोम-म, म ए ३,  
 ४ ३ =ज्योतिष्टोम-अद  
 ज्योतिर्भास्व-सु: वा. ४, २, १,  
 ८, १, ०.  
 ज्योतिर्भास्व-आ तैआ ४,

१२,१  
ज्योतिर्भूत-म् ऐ ३,४३  
ज्योतिर्विद्(√/विद्)- दम्  
तैआ ३,११,१.  
ज्योतिषी-म्व- -मान् तैआ १,  
७,१  
ज्योतिषीमत- -स्य तैआ १,१६,१  
ज्योतिष्कृत्- -त्त तैआ ३,१६,१;  
-त्त शा २४, ९, -तम् तैआ.  
३,१९,१  
ज्योति(नि ऽस्तो)-ष्टोम- -म ऐ  
३,४३,८,४<sup>१</sup>, शा १३,५,१,१२,  
ता ४,१,६, १०, २,२, १७,५,  
५, १३,१५,२०,११,१,२१,१५,  
१, २२, ८,१,९,१,६; ११,१,५,  
१३,१, २३, ११,१, -मस्य शा  
१०, १,२,७, ता ६, ३,६, २५,  
८, ५; -मा ता १६,१,५, -मे  
शा १०, १, २,६, ९, -मेन शा  
१०, १,२,६,९, ता १७, ८,१,  
२०,१ २ गो १,५,८  
ज्योतिष्टोम-व- म् ता ६,  
३,६  
ज्योतिष्य्व(-त्+त्व)- म् ता  
१६,१,१  
ज्योतिष्य(क्ष→)क्षा- क्षा शा ११,  
४,१,१६, गो १ ३,१०, -क्षाम्  
शा ११,४,१,८, ता १०, ४,५,  
गो १,२,८  
ज्योतिष्मत्- ष्मन् शा २२,१,  
२५, १,९<sup>१</sup>; तै २, ४, १,४, ३  
१२,३,४, ता १२,१०,१६, जै  
२१२<sup>१</sup>, -ष्मत् ऐ ३,३८, शा  
८,८; -ष्मतमा ३,४,१० ११  
-ष्मन्त ऐ ३,३८, तै ३,२,७,२  
-ष्मन्तम् शा ६ ४,१,२ ११<sup>१</sup>, तै

२,४,१,४; ता १८, ३, ४, १९,  
११, ११, जै ७७, -ष्मन्तु शा  
६,४,१,२, ११,८,१,९<sup>१</sup>, २,६,७,  
४,२,२७, ५,२,१२, ८,३, २,३,  
७,१, २१, ९,३,१, २६, तै ३,  
१०, १, १; ता १२, १०, १७,  
१३, २५, ३३, १३, ७,२, १९,  
१०,४, ११, ८, जै १, १४,०,  
११  
ज्योतिष्मती- -ती ऐ ४,२३, शा  
७, ५, २, १२, -तीम् ऐ ४,  
२३, शा ७, ४,७,२७, ८, ३,२,  
३, ७,१, २१, तैआ ३, १९,१,  
-स्य ता १८, ७,२, गो २,५,  
८, -स्या ऐ ४,२३<sup>१</sup>  
ज्योतिष्मत्य- -स्याष तै ३, १०,  
७,१  
ज्योतिष- म् गो १,१,२४  
ज्योतिष- -ये आ १,५७२  
ज्योत्स्ना- -त्स्ना तै २,२, ९,७<sup>१</sup>  
ज्युयस्- -यौषि तै १,२,२,१२  
√ज्वल,ज्वलति शाआ ४, १२<sup>१</sup>,  
तैआ १०,१,१५<sup>१</sup>, सा ३, ७,२,  
ष ५ ७, गो १,२,२० ज्वलत  
तैआ १, ३,४, ज्वलन्ति शा ३,  
६,१,२८<sup>१</sup>, ज्वलन्ति शा १४, १,  
२,१२, ज्वल तै ३, १०, ३,१,  
ज्वलेत् ता ३,७,२  
ज्वलयिष्यामि शा १४, ४, ३  
३३, ज्वलयेरन् गो २, ५, ५  
ज्वलयेयु शा १७, ९, गो १,  
३,१३  
ज्वलत्- -त् शा १४,९,३,९९, -त्  
शाआ ५ ३, ६,२०, ८, ७, -त्  
तै ३,१०,१,२  
ज्वलन्ती- -न्तीभि ऐ ८, २४,


-न्तीम् तैआ ३,१९,१; १०,१  
१६, -न्तीम्ऽइव ऐआ ३,२,४  
-न्त्याम् शा २,२  
ज्वलन्- -न शा १३,४,४,७  
ज्वलिषु- -ता तै ३,१०,१,२.  
ज्वाल-माला(म्वाऽआ)-कुल- -म्  
तैआ १०,११,२  
ज्वालपन- -न, -नाय जै ४,९,  
१,१  
- - -  
भ  
षण्य- -य शा १,८,१,४.  
- - -  
ज  
- - -  
ट  
टीज जै ३,१,५,५<sup>१</sup>  
- - -  
ठ  
- - -  
ड  
डी त(र→रा)डे- -रा शा ४,५,५,५  
- - -  
ढ  
- - -  
ण  
णऽइति| जै ४,८,३,७  
ण-कार- -र ऐआ ३, २,६, शाआ  
८,११; -रम् शाआ ८,११  
णकार पकार- -रै ऐआ ३, २,  
६<sup>१</sup> शाआ ८,११<sup>१</sup>



† ज्योतिष्टव्यं शुभा ? । † 'जोत्स्ना' इति शुभा । † 'कु' इति शुभा स्वरधित्य । † √ज्यते रिति ङी-  
(किन्)भतरप् । ॥ प्राण- 'इत्यस्य णकार ।

# पूर्वाधीन्य संशोधन-पत्रिका

—इत्येतुरोवर्ति चिह्न मलात्पर्यितव्यस्य पदाशस्य सूचकं द्र ।  
 '4' इत्येतद् यदुर्ध्वं भवति तस्यास्मिन् कोपे स्वस्मात्स्यानाद् अपाकरणं द्र ।



पृष्ठे	स्तम्भे	पंक्तौ	एतत्	एवं द्र	पृष्ठे	स्तम्भे	पंक्तौ	एतत्	एवं द्र
५	१	१-२	३, १३ <sup>२</sup> ,	३, १३ <sup>२</sup> ,	१८	१	३४	६,	५,
"	२	३२	६, १५,	६, १५,	"	२	३५	-शः	-शै
"	२	३६	श १, १, २,	श. १, १, १, २,	२०	२	२२	अ-जीर्ण-निद्र-	अ-जीर्ण- -म् ५, ४
"	"	४१	१० <sup>२</sup> , ८,	१० <sup>२</sup> , ८,	"	"	५	५, ४	अति-निद्र- -म् ,, ,,
६	१	९	२२,	२२,	"	३	१५	अनुकु	अनुकु
"	"	३१	२०, २५, ३१,	२०, ३१,	२१	१	४	अकवत्-	अक-वत्-
"	३	२८	११, ५,	११, ५,	"	२	१०	अञ्जी-	अञ्जि-
७	१	२	१०, ५ <sup>२</sup> ,	१०, ५ <sup>२</sup> ,	"	३	७	-मा	-मा- -मा
"	"	२७	२, ५,	२, ५,	२२	३	५	अतिचक्रे	अति चके
"	२	२१	८, ५, १, ९ <sup>५</sup> ,	७, ५, १, ९ <sup>५</sup> ,	२३	३	३४	अति-√नम्	अतिनत्यऽइव(अति-√नम्)
८	१	३७	२, १, ९, १२,	२, १, ९, १२,	"	३	३४	इव	
"	३	३३	-भीनाम्	-भीनाम्	२४	१	३३	√४	√४
९	१	१२	४, २, ८,	+ + +	"	२	१०	"	"
११	२	२८	-सौ	अग्नि रेतस्- -सौ	"	"	२८	अति-	अति-
"	"	२९	अग्निवेश्यु-	अग्निवेश्यु-	"	"	३६	अतिप्रयच्छति	अतिप्रयच्छति
१२	१	३८	अग्निष्टोमसाध्य-	?अग्निष्टोम-साध्य- रूपराक- -केषु	"	"	३७	१, १, १, ९,	१, १, १, ९,
"	२	८	१६८	+	"	३	३७-८	५, १, १, १,	५, १, १, १,
"	"	११	-ष्ट	-ष्ट	२५	३	२३-२४	अति ३	+ + +
"	"	१३	-ष्टा	-ष्टा	२६	१	३०	५,	८,
१३	१	२८	५,	+	"	२	३४	अतिरिक्त-	अति-रिक्त-
"	२	१	२० <sup>१</sup> ,	२०,	"	"	३५	त्व- -त्वानि	-त्वानि
१५	१	१३	अप्र-तु-	अप्र-तुम्( )	"	"	३६	२, ५, ११;	२, ५, १०,
"	"	३७	-व(त्-)-	-व(त्-)-ती-	२७	२	३६	-म	-मम्
"	२	१७	७;	७;	"	३	१४	५	अति- हरति ५
"	३	१३	७, १०, १०,	७, १०, १	२८	२	१	२, १, ६	२, २, ६
"	"	१६	-ली	-ली- -ली	"	"	१७	उत्	उत्
१७	२	३८	√अथ अथते स ३ ९.	+ + +	"	"	११	-थय	-थय.
"	३	१४	अ चारि(रित्-)- गी-	अन्तमफारि (रित्-)-गी- -गी	"	"	३२	तैआ	-थय तैआ.
"	३	१४	अ चारि(रित्-)- गी-	अन्तमफारि (रित्-)-गी- -गी	२९	२	४	(स्व-) तन्(√प्रम्)	स्व(√प्रम्)- -म्
"	३	१४	अ चारि(रित्-)- गी-	अन्तमफारि (रित्-)-गी- -गी	३०	२	८	६, १, ६ <sup>१</sup>	अति स ६, १, ६ <sup>१</sup> ,

पृ.	स्त.	पं.	एतन्	एवं द्र.
३०	२	१७	७ <sup>१</sup> ;	७ <sup>१</sup> ;
"	"	२४	१४४;	१४४ <sup>१</sup> ;
३२	१	२४-५	ऐआ.२,१,२; + + +	
"	"	२६	३२;	३८;
"	३	६	क्ष-न्(स्त-→) } स्ता-	क्ष-दस्व,स्ता-
"	"	७	-म्	-स्ताम्
"	"	१२ <sup>१</sup> ;		१२ <sup>१</sup> ;
"	"	८	तैया.	-स्ताम् तैया.
३३	२	२४	-मा	-मा- मा
"	३	१४	-ष्टा	-ष्टा- ष्टा
३४	३	२०-२१	ऐआ. ...१५;	+ + +
३५	१	६	७,४,१,१०;	+ + +
"	३	५	अधीते	अधीति
३६	१	७	अधीयत्-	अधीयत्-
"	३	७	अधिजात-	अधि-जात-
३७	२	३९	अधिभूत-	अधि-भूत-
३८	२	२-३	अधि....२१;	+ + +
"	३	३५	ऽइव	ऽइव
३९	१	१०	तौ. ३,२,१,३;	+ + +
४१	दि.	१	११,२,३,११;	११,२,३,९;
४२	१	४	१९७ <sup>१</sup> ;	१९० <sup>१</sup> ;
"	३	१९	२५-२९;	२५ <sup>१</sup> -२९ <sup>१</sup> ;
"	"	३०	१७;	१७ <sup>१</sup> ;
४४	१	९	धि. ६८;	+ + +
"	"	१८	५	५
"	२	८	-अथा-	-अंश-
"	"	"	-श्याय	-शाय
"	३	१९	उत्/ए	उद्/इ
"	दि.	२	अनुपस्वसान-	अनुपस्वसान-
४५	३	३०	-मृद्य-	-मृद्य-
४६	३	७	६ <sup>१</sup> ;	६ <sup>१</sup> ;
"	"	९	८ <sup>१</sup> ;	८ <sup>१</sup> ;
"	"	"	१०;	१० <sup>१</sup> ;
४७	२	३५	२८;	१८ <sup>१</sup> ;
४८	२	२५	३,५,२,	४,३,२,४;
४९	३	२९	क्ष-निर्ज्ञायमान-	क्ष-निर्ज्ञायमान-
"	३	३१	क्ष-निष्पत्त्या	क्षनिष्पत्त्या

पृ.	स्त.	पं.	एतन्	एवं द्र.
४९	३	३२	√छीव्	√छिव्
५२	१	३२	√गृ	√गृ
"	२	१७	४ <sup>१</sup> ;	४;
"	"	१८	२४,५;२६,८;	+ + +
"	"	१९-२०	ऐ. ४,२९...१;	+ + +
"	"	२०	१६,३;	+ + +
"	"	२७	अनुचर्चुं यमाण..५.	+ + +
"	"	३२	१,४;५ <sup>१</sup> ;	१,५ <sup>१</sup> ;
"	"	३३	-याः	-जायाः
"	"	३९-४०	अनु...२.	+ + +
"	३	२०	अनुवृत्त्यति	अनु...वृत्त्यति
"	"	२६	-रा	-रा(-न्ऽउद्/इ)
५३	१	११	अनुप्रदयन्ती	अनुप्रदयन्ती- न्ती
"	"	२६	अनुधर्मं...४.	+ + +
"	२	७-८	अनुनिर्घंपति...१;	+ + +
"	२	२३	अनुनि-	अनुनि-
"	३	१५	अनुपर्यति	अनुपर्यति
५४	२	४०	२०.	२० <sup>१</sup> .
"	३	३	अनुप्रपिपते	अनुप्रपिपते
५५	२	३	-अनु	अनु
"	"	२३	श. १,	श. ९,
५६	१	१०-१२	अनु...२०;	+ + +
"	३	९	अनु-	अनु-
५७	१	१४	-न्ती	-न्ती- न्ती
५९	२	५-६	अनु-वि...१६	+ + +
६०	१	२८-२९	अनु-वीक्ष्य	अनु-वीक्ष्य
"	"	३१	अनु-वीक्षते...१६;	+ + +
"	३	१२	अनु-वृत्त- -त्तः	अनु-वृत्त- -त्तः
"	३	२४	उत्	उद्
६३	"	३५	१,८,	१,८ <sup>१</sup> ;
६४	२	४,७,	उत्	उद्
"	"	१०,१६	"	"
"	"	१७,३१	"	"
"	"	३५	"	"
"	३	६,८,	"	"
"	"	१०,१६;	"	"
"	"	२९,२७,	"	"
"	"	२७,३०,	"	"

पृ	स्त	पं.	एतत्	एवं द्र	पृ	स्त.	पं.	एतत्	एवं द्र
६४	३	३३,	उत्	उद्	८६	३	३४	—जेतो	—जेतोस् ( )
"	"	३९	अनूपदधाति	अनूपदधाति	८७	१	२७	—या	—या- -या
६५	१	३	अनूपदध्यात्	अनूपदध्यात्	"	३	३२	अपावृणोत्	अपावृणोत्
"	"	६	अनूपदधत	अनूपदधत	"	"	३८	—क्ता	—क्ता- -क्ता
"	"	७	अनूपदधत	अनूपदधत	८८	१	१४	—व्रज- -म्	—व्रजम् (वमुल्)
"	"	८	अनूप-हित-	अनूप-हित-	"	२	४	—न्ती	—न्ती- -न्ती
"	३	६	—नूच.	—नूच	९०	१	३७	अपाकरोति	अपाकरोति
"	"	२४	—भं	—भं	"	"	३८	१,	१;
"	"	२८	(-नुऽ	(-नुऽ	"	२	३९	-नऽइति	-नऽइति
"	३	१७	अन्वब	अन्वब	९१	१	१५	—ना	—ना- ना
६६	टि.	३	(१५, ७)	(१५, ६)	"	२	१	अपा-र्	अपा-र्
६७	१	१२	अन्वापनी-	अन्वापनी-	"	"	१०	अपाधि-	अपाधि-
"	"	१३	१५,	१, ५,	"	"	१४	(-प/अम्)	(-प/अम्)
"	"	२६	१, २,	१, २,	"	३	१०	-म्	-कम्
"	२	२२	८, १, ९,	८, १, ९,	"	"	१२	अपोदेति	अपोदेति
"	"	३९	१, ४,	१, ७,	"	"	१२, १९,	उत्	उद्
६८	१	१४	अन्वाह (-नु/आह . )	अन्वाह (-नु/अह . )	"	"	२१	"	"
"	२	१८, ३४,	उत्	उद्	९२	१	३	—झी	—झी- -झी
"		३६, ३८	"	"	"	"	२२	(-त्+)	(-म्+)
६९	१	१७	अनु	अनु	"	"	२८	-र	-रे
"	"	"	उत्	उद्	९३	३	३५	अ-पश्चात्	अ-पश्चात्- -ने
"	"	१, १९,	"	"	"	"	३७	१४,	१४,
"	"	२४, २६,	"	"	९४	१	१०	—मा	—मा- -मा
"	"	२८	"	"	"	२	३	अपाय* ३,	अपाय- अप द्र
७०	२	७	—किनी	—किनी- -नी	"	टि	२	वाहृच्येऽपि	वाहृच्येऽपि
७१	२	२७	—णी	—णी- -णी	९५	टि.	१	†	†
७२	२	३५	अन्तरगाम	अन्तरगाम्	"	"	"	†	†
"	३	२१	अन्तर्धातोः	अन्तर्धातोम् ( )	९६	१	३६	अप्यह	अप्यह
७४	टि	१	तु-	तु	९८	१	३८	अ प्र-पाद-	अ प्र-पाद-
८१	०	१६	—इक्ष	—इक्ष- -क्षा	"	"	"	"	१,
८२	१	२६	अ-न्यू-	अ-न्यू-	"	३	११,	११	११
८३	१	३१	१, १,	+ + +	१०१	०	२९	अभिगणऽपि	अभिगणऽपि
८४	३	१७	(√वृत्)	(√वृत्)	"	"	३७	(←गा)	(←√ह)
८५	२	८	२, २, ३, ८	वा. २, २, ३ ८,	१००	३	२१	—छाऽइ	—छा- -छाऽइ
"	"	११	अप क्रमितो	अप क्रमितोम् ( : )	"	"	२९	—जितो	—जितोम् ( : )
"	"	२५	—ञी	—ञी- -ञी	१०४	"	३	अभि-धा	अभि धा- -धा
"	"	२९	—का	—का- -का	"	"	१४	—मि	—मि

पृ.	स्त.	पं.	एतत्	एवं द्र.	पृ.	स्त.	पं.	एतत्	एवं द्र.	
१०५	२	१	-धाया	-धाय	१२२	"	२९	—ग्धा	—ग्धा- -ग्धा	
"	"	१८	अभिनिवर्तस्य	अभिनिवर्तस्य	१२४	२	३२	—याका	—याका- -रा	
"	"	२८	अभिनिष्ठीयानि	अभिनिष्ठीयानि	"	३	१८, १९	का... १६.	{ अ-मृपोष- -मृ. का. १, ३, २, १६.	
"	३	७	अभि	अभि	१२५	२	२०	—विन्	{ —विद् ६; छ)	
"	टि	१	अभि... स्यात्	+ + +	"	"	३५	६३		
१०७	१	३४	अभिप्रसुघाय	अभिप्रसुघाय	१२६	१	३४	छ-		
१०८	२	१८	अभिमंस्ये	(स्यान् भ्रष्टो द्र.)	"	३	२७	—युनाःऽ-ज्ञान्	—ज्ञाऽ-ज्ञान्	
"	"	२३	—मन्तोः	—मन्तोस्(ः)	"	१	२१	—ध्या	—ध्या- -ध्या	
"	"	२५	अभिमानुक	अभिमानुक	"	"	३८	—सा	—क्षसा	
"	"	३१	—धिक-	—धिका-	"	"	३९	१, २०.	३, २०.	
१०९	१	२६-७	अभिष्टोत्	अभिष्टोत्	"	२	५	—णाः	—णाःऽइव	
"	"	३१	अभि...	अभि...	"	३	४	अरण्य-भाग-	अरण्य-भाग	
११०	३	२७	अभिविन्देत्	अभिविन्देत्	१२८	२	१७	अ-राय-	अ-रु-	
"	"	३०	-पश्य	पश्य	"	"	"	—यः	—राय-	
१११	२	१२	-धम्	-धम्	"	"	"	३३०	३ २२	
"	"	१४	(सग)	+	१२१	१	२७	६, २, १,	+ + + ६, २, २,	
११२	१	१३	अभि	अभि	१२३	"	४०	—धी	—धी- -धी	
११४	२	२१	—पृथ	—पृथ	"	"	२६	—वत्(मत्तुप्)	—वत्(मत्तुप्) - -त्	
११५	१	१०-११	अभि... ३	+ + +	"	३	११	—णा	—णा- -णा	
११६	१	३२	अभ्यति-	अभ्युति-	"	"	२३	—ता	—ता- -ता	
"	२	१८	—ता	—ता- -ता	१३४	१	८	अलम्बुपर्-	अलम्बुपर्-	
११८	१	७	अभ्यस्त	अभ्युस्त	"	"	३८	तै.	अलोमका- -का तै.	
"	"	१७	१अभ्या	अभ्या	"	"	टि १	विमर्शणीयः	विमर्शनीयः	
"	२	२८, ३१	अभ्या	अभ्या	१३५	१	३३	—काशयिष्यन्	—काशयिष्यन्	
११९	३	२०	—क्ता	—क्ता- -क्ता	"	"	३९	अवकिरेत्	अवकिरेत्	
१२०	१	१०	अभ्युक्रम्	अभ्युक्रम्	"	"	२	१५	अवक्रमिषम्	अवक्रमिषम्
"	"	८, १०, १७,	उत्	उत्	"	"	३	३८	जिघ्र)	जिघ्र)
"	"	२४, २७,	"	"	"	"	टि १	चतुर्थ्यन्तो	चतुर्थ्यन्त	
"	"	३६, ३८,	"	"	१३६	३	३	पश्य)	पश्य)	
"	"	२ १, ३, ५,	"	"	१३७	२	३३, ३४	अवाधूपत	अव" अधूपत	
"	"	७, १५,	"	"	१३८	१	२७	—प्रजन-	—प्रजन-	
"	"	१६, १९,	"	"	१४०	३	१२	—धिनी	—धिनी- -नी	
"	"	२३, २७,	"	"	"	"	३५	—ती	ती- -ती	
"	"	३१, ३७	"	"	१४१	२	३९	—ते	—ते	
"	"	१६	अभ्य-	अभ्यु-	"	३	२१	—र्णा	—र्णा- -र्णा	
१२१	१	३	अभ्युपैतोः	अभ्युपैतोस्(ः)	१४२	२	३०	—र्णी	—र्णी	
"	टि	५	X	¶	"	"	३१	—ष्यः	—ष्यः	
१२२	३	१०	अ-मिन्(√अम्)	अमिन्(√मी प्रावः, √अम् अर्तोषः)	"	"	२०	—नाभि	—नाभि- -भि	

पृ	स्त	पं.	एतत्	एवं द्र.	पृ.	स्त.	पं	एतत्	एवं द्र
१४३	१	१४	-एति	एवं द्र. (एति)	१६४	१	१५-६	१, २, ३, ५, १, १, ५, ५	+ + +
"	२	१	-णा	-णा-णा	"	"	१७	१३,	१३,
"	"	१९	-ण्डा	-ण्डा-ण्डा	"	२	२४	असुर-(हर)स्त्री-	{ असुर-(हन्- स्त्री(हन्)-स्त्री
"	टि	१	कैपाधि-	कैपाधि-	"	"	३०	महा-	महा-
१४४	२	६	अ-वि-श्रोभ-	अ-विश्रोभ-	"	३	१८	असुर-विश-	असुर विद्-
"	"	१९	अ-वि-च्छिन्न, (√छिद्)न्ना-	{ अ-वि-च्छिन्न,न्ना (√छिद्)-	"	"	२६	श. १, ६, ३,	श. १, ६, ३,
"	३	१२	अ-वि-दित	अ-विदित	१६५	१	७	-सृक्	-असृक्
"	"	१७	अ-वि-दित्वा-	अ-विदित्वा	"	२	२७	५, ३, ११,	५, ३, ११,
१४५	१	१४	अ-वि-पर्यास-	अ-वि-पर्यासम् (पामुल्) *२२.	"	३	३	अस्तमेतो	अस्तमेतोस्( )
"	"	"	-म् *२२.	+ + +	"	"	३६	५, २, २९,	६, ३, २९,
१४६	१	३३	५, ४, ५, ५	+ + +	"	"	३६-७	६, ३,	+ + +
१४८	१	१९	अ शरीर	अ-शरीर, रा(२)-	"	टि.	३	मा तु	सा तु
"	२	५	-न्ता	-न्ताऽइव	१६८	२	२३	-श्रेयस्-	-श्रेयस-
"	२, ३	३९, १	-ति सा आ २, १०,	+ + +	"	"	२५	अह-नामन्-	?अह-नामन्-
"	३	४	३,	२,	"	"	२७	अ-भद्र-	अह-भद्र-
"	"	१४	अशीति-	अशीति-	"	"	३६	अ-क्षुत्-	?अ-क्षुत्-
१४९	१	४	-स्त्री	-स्त्री-स्त्री	१७४	३	९	-बह	-बाह
"	"	१७	अथोदिव-	अथोदिव-	१७९	१	२७	१, ३, १०, १,	१, ३, १०, १,
"	२	११	-नाम्	-जानाम्	"	"	३९	-वृत्	-वृत्
"	"	१७	अ-श्मश्रु-	अ-श्मश्रु-	१८०	१	२६	-र, -रा	-गुर, -गुरा
"	टि	२	भोकृणा	भोकृणा	१८२	१	३५	छ-	छ)
१५०	३	२८	काम्ता-	काम्(न्त-)>न्ता-	"	३	२	६, १२,	६, १२,
१५१	३	२१	अद्व-सृक्-	आद्वसृक्-	१८४	१	१८	चुच्युवु	अचुच्युवु
"	"	२३	अद्व-सृक्ति-	आद्वसृक्ति-	"	३	१५	२३, ५,	२३, ५,
१५३	२	१०	६, २, ३, १	६, २, १, १	१८५	२	३३-४	-ज्या ६,	ज्या ६.
१५४	१	३२	-क्रा	-क्रा-क्रा	१८६	३	२३	-णी	-णी
"	३	१८	शा	-रा शा	१९०	१	४०	१०, २०	१०, २
१५७	१	१२	३, १३, २०,	३, १३;	१९२	१	१०	१, १, २७,	१, १, २९,
१६०	२	१९	४, ३, ५,	४, ३, ५,	"	"	१९	←आदिति, } आ/दा }	←आदिति, आदित्य, आ/दा
१६१	३	३८	अ-सहाय-	अ-सहाय्य-	"	"	२०	-ःस्य	-ःस्य
"	टि.	१	सा	सा	१९४	२	३६-७	आदित्य- १२	+ + +
१६२	१	१	√चर	√चर्	"	३	१८	(←स्यऽवह)	(←स्यऽवाह)
"	२	१	१	१	१९६	२	२४-५	६, २, २, ७,	+ + +
"	"	१७	-फा	फा-फा	"	३	३३-४	-यम् २, ५,	+ + +
"	"	३८	१३,	१३,	१९८	२	२३	आ-नयत्- १६	+ + +
"	"	३९	-नेन	-नेन	२०३	२	३५	-याम	-याम्
१६३	१	७	१३,	१३,	"	टि.	३	क्र	क्र
"	२	३६	असुर-	असुर-	२०५	१	७	आ/मही	आ/महीप
"	"	३८	असुर-	असुर-					



पृ.	स्त.	पं.	एतत्	एवं द्र.	पृ.	स्त.	पं.	एतत्	एवं द्र.
२०५	२	२२	श. छ,३,२,	-दा श. छ,३,२,	२२४	टि.	३	ई'इष्टि'...द्र.	+ + +
"	३	१५	-यसु?	-यसु	२४५	१	२१	-इष्टि	-ष्टि
२०६	२	९	आ-यत्त-	आ-यत्त,ता-	२४९	१	२२	१०.	१०.
"	३	३	श्राम्यु.	श्राम्युः	२५१	२	२७	उच्छ्रिय.	उच्छ्रिय
"	"	११	श्राम्याहि	श्राम्याहि	२५२	३	१०	४,१३;	४,१३;
२०७	१	२	आ. १,	आ जैआ. १,	२५३	३	६-७	उत्खिदतात्	उत्खिदतात् म.पु.३
२०८	२	२१	→कच्छ	→कच्छ	२५६	१	२२	—रा	-रा-
"	"	४०	आर्कन् ११;	३०२ पृ. द्र.	२५७	३	२	उत्तिष्ठते	उत्तिष्ठते
"	३	८	३,६,१,२;	तै. ३,६,१,२;	"	"	३७	उदतिष्ठन्	उदतिष्ठन्
२०९	१	१०	आतोः	आतोः(ः)	२५८	३	१२	उपुनीत	उपुनीत
२१२	२	२	आ...	आ...	२५९	२	११	—द्वा	-द्वा-
२१४	२	६-७	आ'अविरित्त	{ ...आ'रविद्, आ' अविरित्त...	"	३	३	उत्सृजेत्	उत्सृजेत्
"	३	३	आविशन्ति	आविशन्ति	"	३	३	उत्सृप	उत्सृप
"	३	१७	आधि-	आधि-	२६०	२	३३	२२४	२०४
२१५	१	१५	आधिः 'आधी'	आधिःऽआधीः	२६१	टि.	१	विमर्शनीयम्	विमर्शनीयम्
"	"	३४	१,१०.	१,११.	२६२	२	१२	तैआ. ८,७,१	+ + +
२१६	१	१४	५,३,३;	५,३,३;	२६८	टि.	३	पदैकं	पदैकं
२१८	३	१८	आ-शृण्वत्-	आ-शृण्वत्-	२६९	१	२०	-मः श. १३;	+ + +
२१९	३	३६	४२;	४३;	२७०	१	१४	१,९;	१,९;
"	टि	'पामव'	'पामव'	"	२७१	१	३२	-उद्	-उद्
२२२	२	२७	आ-नेचन-आ'नित् + +		"	"	३६	उप-करणवत्-	उप-करणवत्-
"	३	२४	-न्तम्	-न्तम्	२७३	१	११	—प्रा	-प्रा-
२२३	१	३	(→अस्माक)	(←अस्मद्)	"	२	२९	—प्रा	-प्रा-
२२४	१	३३	-ता-	-ता-	२७५	३	२२	—प्रा	-प्रा-
२२६	१	३४	-तरि	-तरि	२७६	१	८	४,३१;	+ + +
"	"	३५	-हर्तोः	-हर्तोः(ः)	"	"	३५	२२.	२८.
"	२	२-३	३, ३०;	+ + +	२७९	१	२५	तै.	-रेण तै.
२२९	१	४	इष्ट(क)न्-न्	इष्टन्-न्	"	३	८	२,१९;	+ + +
"	२	२४	१६;	१४;	२८०	१	१९	-सी	-सीऽइव
"	३	६	इद्	इद्	२८२	१	१८	उप-शृण्वती-	उप-शृण्वती-
२३१	१	१०	-रात्र-	-रात्र-	"	"	३३	-रुप	-रुप
"	टि.	३	१अ-यग	१अ-यगू-	२८३	१	१७	१७.	१७.
२३०	२	१८	इन्द्र-	इन्द्र-	२८४	१	२७	उपसृजति	उपसृजति
२४०	१	१९	-मनी-	-मनी-	"	२	२६	-धाः	-धाः
२४२	१	७	इयमा	इयमाऽइ	"	३	१८-९	उपसृजते...१८ः	उपसृजते...१८ः
"	"	२३	इरा-यमी	+ + +	"	टि.	१-२	ई-गते...गलः	+ + +
२४३	२	११	त्रेड. छ,१,१,१;	+ + +	२८५	२	२७	उपरपेयम्	उपरपेयम्
२४४	२	७	१०.	१०.	२८७	१	४	ह्येयम्	ह्येयम्
"	३	१०-९	-ते' १,	+ + +	"	२	१०	२,१०.	२,१०.

( ज )

पृ. स्त	पं	एतत्	एवं द्र	पृ. स्त	पं	एतत्	एवं द्र.
४२९	२	७ जरा-	२जरा-	४४०	१	१४ १६:	१६,
४३४	१	१९-२१ जीयते श " ८ <sup>१</sup> .	√ ज्या, जीयते श - ८ <sup>१</sup> .	"	"	४१ ६, " १८,	+ + +
				४४१	२	१९ ज्यौतिष-	ज्यौतिष-

इति वैदिक-पदानुक्रमकोषस्य  
द्वितीये विभागे  
पूर्वार्द्धः समाप्तः ।

~~~~~